

**DUE DATE SLIP**

**GOVT. COLLEGE, LIBRARY**

KOTA (Raj.)

Students can retain library books only for two weeks at the most.

BORROWER'S No.	DUE DTATE	SIGNATURE

# VAIDIKA-PADĀNUKRAMAKOṢA

OR

## A VEDIC WORD-CONCORDANCE.

Being a universal register of Vedic vocabulary, with Introduction  
Supplement, Reverse-Index and Appēndices.

BY

VISVA-BANDHU ŚĀSTRĪ, M. A., M. O. L.,

Director, D. A.-V. College Research Department and  
Viśveśvarānanda Research Institute; formerly, Principal,  
Dayānanda Brāhma-Mahāvidyālaya, Lahore.

VOL. II.

(The Brāhmaṇas and the Āraṇyakas)

PART, I.

अ-औ

LAHORE

1935.

# शान्तकुटी-वैदिकग्रन्थमाला

दयानन्दब्राह्ममहाविद्यालयीयाचार्यपदप्रतिष्ठितचरेण, दयानन्दमहा-  
विद्यालयीयानुसन्धानालये विश्वेश्वरानन्दानुसन्धानालये चाध्यक्ष-  
पदाधिकारिणा, एम. ए., एम्. ओ. एल्. इत्युपाधिधारिणा,

विश्वबन्धुशास्त्रिणा

सम्प्राप्तानेकविपाश्चित्सायुज्येन.

सम्पादिता

तस्यां चायं

प्रथमो ग्रन्थः

लवपुरम्

१९६२ वि०

THE SĀNTAKUṬĪ VEDIC SERIES

EDITED

WITH THE HELP OF VARIOUS SCHOLARS

BY

VIŚVA-BANDHU ŚĀSTRĪ, M. A., M. O. L.,

VOLUME ONE.

LAHORE, 1935.

# वैदिक-पदानुक्रमकोषः

स च

वैदिकवाङ्मयीयसकलपदजातस्य वर्णमात्रानुपूर्व्या स्वरसंस्कारानुसारेण  
च सङ्कलितः, विविधविषयया भूमिकया पुरस्कृतः, मूल-  
विस्पष्टनैष्टिप्परणैः सनाथितः, परिशिष्टचक्रेण परिवर्धितश्च

## विश्ववन्धुशास्त्रिणा

एम्० ए०, एम्० ओ० एल्० इत्युपाधिधारिणा, दयानन्दमहाविद्या-  
लयीयानुसन्धानालये विश्वेश्वरानन्दानुसन्धानालये चाध्यक्षपदा-  
धिकृतेन, दयानन्दब्राह्ममहाविद्यालयीयाचार्यपदप्रतिष्ठितपूर्वेण

सम्पादितः

अथञ्च तत्र

(ब्राह्मणारण्यकीयस्य)

द्वितीयस्य विभागस्य

पूर्वार्धः

अ-औ

लवपुरम्

१९६२ वि०

( All rights reserved )

First Impression, 1000 Copies.

Published by Pt. Bhīma Deva Śāstrī, M. A., M. O. L., Asstt. Editor for the Vīśveśvarānanda Research Institute, Lahore, and Printed (pp. i-Lvi) by K. R. Jain at the Manohar Electric Press, (pp. 1-333) by Deva Chandra at the Hindi Bhawan Press, Lahore.



### SOME OTHER WORKS BY V.-B. ŚĀSTRĪ.

1 Atharva-Prātiśākhya, ed.	1923
2 Veda-Sandēśa, Part I.	1925
3 Veda-Sandēśa, Part II.	1926
4 Devayajña-Pradīpikā	1926
5 Āryodaya	1928
6 Veda-Sandēśa, Part III.	1929
7 Vaidika-Śabdārtha-Pārijāta	1929
8 Veda-Sandēśa, Part IV.	1930
9 Veda-Sāra, sel.	1931
10 Vedārtha-Vimarśa	1932
11 Veda-Sāra, trans.	1933
12 Vaidika-tat-sad-ek-vāda	1934
13 Lord Buddha and Buddhism	1934
14 Vālmiki-Rāmāyaṇa (Āraṇya-Kāṇḍa) ed. (joint)	1935



श्री स्वामी निलयानन्दब्रह्मचारी

श्री स्वामी विवेकानन्दसरस्वती



# भावना

सत्साहित्यसमादरेण सुधियाञ्चेज्जीवने साफली  
स्वान्तःस्वास्थ्यकरी महौषधवटी स्याच्चेत्कृतज्ञा मतिः ।  
मानश्चेदभिजातपौरुषवतां दायाद्यसंरक्षणात्  
तद्वेदापचितौ रता सुकृतिनी धन्येयमार्या प्रजा ॥ १ ॥

मूलं भारतसंस्कृतेः सुविपुलं वेदा लसन्तोऽवना-  
वार्याचारयुतां समुज्ज्वलधियां तन्वन्तु वृद्धिं पराम् ।  
तेषां धैरपि विस्तृतौ सुमतिभिर्निष्कामयत्नाः कृता  
वन्द्यास्ते सततोपकाररतयः खेनात्मना याजिनः ॥ २ ॥

नित्यानन्दसहाययोगसुवलो विश्वेश्वरानन्दभाग्  
उद्योगान्निगमार्थबोधघटकान् सन्न्यासधर्मा व्यधात् ।  
कोपोऽयं श्रुतिशेमुपीनिगमनस्तन्नोदनासम्भवः  
कूलृप्सीष्ट स्मृतये हि तस्य गुणिभिः स्वभ्यस्यमानो मुदा ॥ ३ ॥

उन्मिष्याज्जनताहितार्थपरमा श्रीवल्लभानां रुचिः  
सद्धर्मे विनये तमोऽपहनने विद्याप्रचारे शुभे ।  
न्याय्याचारविचारसाररुचिरा नीतिः सदा वर्धतां  
त्यक्त्वाऽन्यव्यसनं श्रुतिव्यसनिनो विज्ञा भवेयुर्भुवि ॥ ४ ॥

इति

विश्ववन्धोः



# TABLE OF CONTENTS

## ( विषय-सूची )

### PREFACE :—

PAGE

I. A Brief History of the Work	...	...	ix
II. General Scope and Plan	...	...	xii
III. Expression of Thankfulness	...	...	xv

### INTRODUCTION :—

I. Bibliographic Description of the Basic Texts	...	...	xviii
II. Existing Index-material	...	...	xxiii
III. Outlines of Method	...	...	xxv
(a) Treatment of Verbs ( आख्यातानि )	....		xxvi
(b) " " Derivatives ( नामानि )	...		xxx
(c) " " Prepositions and Particles...			xxxiv
(d) " " Accent	...	...	xxxv
(e) " " References	...	...	xxxix
(f) Special Typography, Signs and Symbols...			xliv
IV. Uses of the Concordance :—			
(a) As a Word-Index	...	...	xliv
(b) As a Material-Book of Vedic Philology	...		xlv
(c) As a Material-Book of Vedic Lexicography			xlvi
(d) As a Help to Comparative Textual study			"
(e) As an Aid to Textual Restoration	...		xlvii
(f) As a Basis of Further Work	...	...	l
V. Abbreviations ( संक्षेपः ) :—			
(a) of the names of the Basic Texts...	...		lii
(b) of Sanskrit names and terms	...	...	"
(c) of non-Sanskrit names and terms	...		liv
वैदिक-पदानुक्रमकोषः ( पूर्वार्धः, अ-ण )	...	...	१-३३३
पूर्वाद्धीया संशोधन-पत्रिका	...	...	क-ज

# P R E F A C E .

## 1. BRIEF HISTORY OF THE WORK.

The progress, completion and eventual publication of the present work, a result as it has been of peculiar circumstances, comes to me as a happy surprise of my life. It is true, I have been busy one way or another in connection with its compilation and arrangement during the past twelve years but never did I think, at least in the beginning, that it was going to take its present shape and develop into an independent work of Vedic reference. As I had an occasion to relate six years ago in the introduction to my Vaidikaśabdārthapārijāta, I took upon myself in 1923, in deference to the express desire of the two foremost elders of the Dayānanda Anglo-Vedic College Trust Society, Lahore, R. B. L. Mūl Rāj and Mahātmā Hans Rāj, the task of compiling and editing a Vedic lexicon in close association with another veteran leader of the Ārya Samāj, the late Swāmī Viśveśvarānanda of Shant Kutī, Simla, with whom the idea had originated nearly forty years ago and who in conjunction with the late Swāmī Nityānanda and in consultation with Pandit Madan Mohan Malaviya had ever since made it a life-mission of his to do

all he could for the materialisation of the same.

In marshalling material, expected to be indispensable to that end, the following five categories had to be dealt with:

(a) The basic texts of the Veda, namely, the Mantra and the Brāhmaṇa portions as extant in the several surviving or, at least, available recensions of the same;

(b) The liturgical aphorisms and subsidiary redactions which by enjoining the recitation of Vedic texts in connection with the countless details of a complex and symbolical ritual, definitely point to a particular line of interpretation for the said texts;

(c) Ancient treatises on Vedic phonetics, grammar, etymology, prosody, mathematics, astronomy, astrology, theology and mythology and, also, other works of ancillary type, containing information of miscellaneous nature about the constitution, origin and contents of the said texts;

(d) Mediaeval scholiastic and commentative literature on the aforesaid types of ancient works; and finally,

(e) Results of modern research as carried on for close upon a hund-

red years in India and elsewhere on traditional, philological and eclectic lines and embodied in translations, critical editions, commentaries, indexical reference books, learned articles and dissertations.

In order to be in a position to freely draw upon this five-fold material, it was imperative that its entire range, vast and unwieldy as it is, must first be properly indexed and arranged. An organisation for this purpose was set up, first with the financial help received from Swāmī Viśveśvarānanda himself and, after his sad demise in 1925, through the kind offices of R. B. L. Rala Ram, the President, Dr. Kedar Nath, the Secretary and other members of the Board of Executors under his last will, namely, Pandit Madan Mohan Malaviya, Seth Ranchod Dass Bhawan, Dr. Kalyan Dass Desai, Seth Ghansham Dass Birla, Mahātma Nārayaṇaswāmī and Swāmī Sarvadānanda.

With the publication of the first Fasciculus of the Pārijāta in 1929, this lexical scheme was first introduced to a circle of Sanskrit scholars in India and abroad. Some of them have since been closely associated with the further progress and improvement of the same. Emboldened by this factor, I tried to further expand and complete the organisation for the collection of

all possible material so that nothing of importance should escape proper notice and treatment.

But I could not carry out my heart's desire. The scope of help possible for the said Board to render was too limited to cope with the increasing needs of this ever-expanding project. Consequently, there was a serious handicap on account of want of adequate funds. Efforts were then made to secure, if possible, additional financial relief from various quarters. The Government of India, the Provincial Government of the United Provinces, the Indore Durbar, the Panjab University and a few other institutions as well as individuals were sounded and approached for the purpose. None of these attempts, however, bore any substantial fruit.

After reconsideration of the whole situation in this new perspective and in consultation with many eminent scholars who were familiar with these circumstances, I decided to proceed with the huge project sectionwise as the only possible way out of the difficulty. Consequently, the work in connection with the registration and arrangement of the traditional material was continued while that in connection with the philological section was stopped for the time being. It had since long been obvious that the extant indexical material, meagre and unreliable

as it is, would noways satisfy the needs of the Pārijāta.

Separate word-indexes to several Vedic texts, mostly Brāhmaṇas and Śrauta sūtras, had therefore been planned and already prepared to the extent of their vowel-portions. But soon it became evident that this partial equipment would not do in as much as in the discussion of indexed words, prospective cross-references had often to be made to words that had not yet been indexed. Thus, practical experience pointed to the need of a complete Vedic word-index as the *sine quo non* of Vedic lexicography. This Concordance is a direct outcome of the efforts that were subsequently made in this direction. Of course, it has meant postponement, at least for sometime to come, of the further publication of the Pārijāta itself. It may, however, be gratifying to note that with the completion of this Concordance, a long-felt need of Vedic research would be satisfied. In alluding to two separate announcements made by him in 1892, the late Professor Maurice Bloomfield wrote in 1906, in the preface to his Vedic Concordance: "I sketched the plan of a three-fold apparatus designed to facilitate and deepen the study of the Vedas: One part of it was a universal word-index to the Vedas; another was an index of subjects and ideas; and the third, which I

promised to undertake myself, was a Vedic Concordance". The second part of this apparatus, as is well-known, was undertaken and completed by the late Professor Arthur A. Macdonell and Professor A.B. Keith. The first part of this apparatus, important as it is for every branch of Vedic research, has a peculiar kinship with and an indispensability for lexicographical work in that field, and, hence, it is but meet that this Concordance should have been brought out as a by-product of the above-mentioned considerable experiment in that particular line of research.

All the same, I am quite alive to what the postponement under the stress of financial or other handicaps, of the further progress of the Pārijāta may eventually mean for the materialisation of that lexical project. In the course of a personal letter, Professor Dr. A. B. Keith has so much voiced my feelings in this matter that I take the liberty of quoting from the same somewhat *in extenso*: "I regret to learn of the difficulties which hamper progress in your efforts to make available a full Vedic dictionary, and I appreciate the grounds which have induced you to set about your present task as a step towards the accomplishment of the greater end which you have in view. While, of course, nothing can replace the larger project, it is clear that the

present work ought to be of very great assistance to those who are interested in Vedic literature. Personally, I should have preferred to see the Dictionary proper proceeding because of its obvious

importance and value, but I recognise that financial reasons are imperative and that on these grounds what is being attempted is doubtless the only course open."

## II. GENERAL SCOPE AND PLAN.

This Concordance aims at registering for comprehensive reference entire vocabulary as found in one hundred and eighty main as well as subsidiary works of the Vedic literature. These works are divisible into the following nine types:

1. Saṃhitās; 2. Brāhmaṇas;
3. Āraṇyakas; 4. Upaniṣads; 5. Śrauta-Sūtras; 6. Gṛihya-Sūtras; Mantra-Pāṭhas and related texts;
7. Dharma-Sūtras, Dharma-Śāstras and Smṛitis; 8. Vidhāna texts; 9. Ancillary texts and treatises such as the Nirukta, the Prātiśākhya, Aṣṭādhyāyī of Pāṇini, Bṛihad-Devatā and others as already indicated under category (c) in the previous section of this preface.

If it had been planned from the outset as an independent undertaking, and not as a mere auxiliary to the Pārijāta-project, or if its progress were not hampered at every step on account of want of

proper financial backing, its final appearance would certainly have been made much more scientific than it is at present. As it is, it has been divided into four Volumes.

1. Volume, I. deals with the Saṃhitā-vocabulary; the present Volume which is second in the series, contains joint treatment of the vocabularies of the Brāhmaṇas as well as the Āraṇyakas; Volume. III has for its subject-matter the Upaniṣad-vocabulary and the last Volume has its jurisdiction over the entire mass of the remaining source material.

That the entire material contained in these volumes could have been consolidated into one volume divided into a number of parts like the present one goes without saying. It may, however, be permissible to add in favour of the present division that it has an advantage of its own in so far as it facilitates ready reference to the

main and secondary branches of the Vedic literature separately. A list of works drawn upon in the preparation of each volume, with an account of the text-editions used and with all other needed relevant information, is being given in its proper place in the beginning of each of the four volumes. One in connection with the present volume, will be found in the beginning of the following introduction.

Moreover, compiled as it has been as an aid to and a tool for the larger lexicographical scheme, this Concordance possesses a characteristic fulness of treatment which it may be worth while to note here in general terms. To begin with, it has been so designed as to present a complete and analytical record of verbal roots and derivative bases along with the entire range of their conjugational and declensional forms. Compounds, secondary and tertiary derivatives, separable and inseparable prepositions and so many other indeclinable components of the Vedic language have also been distinctively dealt with. Governing head-words have been distinguished from their dependent formations. Component parts of compounds have been clearly indicated.

Feminine formations and other derivatives, have been connected with their basic or radical elements. Formal, accentual and

semasiological distinctions have been brought out in full relief. And, finally, copious critical foot-notes have been added by way of registering variants, suggesting emendations in the published texts, elucidating obscure entries and assessing at their proper value, grammatical and phonetical data as given in or bearing on the ancient commentaries by Sāyaṇa and others. In other words, the text of the Concordance has by virtue of this critical apparatus been supplied with a running, critical commentary of its own. The technique of the method of treatment has been explained in detail in the introduction. That this Concordance has besides its primary use as a word-index, very important contributions to make in respect of Vedic lexicography, Vedic grammar and future editions of Vedic texts, has also been shown there.

In a complex and encyclopaedic work of this nature, presence of many wrong entries as distinct from many a blemish of method of treatment and typography, is but unavoidable. Easy as the process of their getting in is, it is very difficult, indeed, to check and sift them. Such of these as have been noticed up to this time, have been corrected in an appendix in the end. Others as they come to my notice afterwards, will be corrected and incorporated in a supplementary

appendix to Part, II. It is requested that other scholars will kindly acquaint me with any errors that they may come across in the course of their reference to this Concordance. Needless to add, that none will be happier than myself in receiving and gratefully acknowledging the least help that will be rendered in this direction.

The circumstances as have been mentioned in connection with the division of this Concordance into four volumes instead of one, have also been partially responsible for some more peculiarities of treatment which have to be noted here but may desirably be read along with the relevant sections in the following introduction:

(a) From the point of view of scientific consolidation, all negative compounds like अ-क्षित-, अ-क्षिति-, if given in continuation with the treatment of their positive components, would have been the more easily connectible with their relevant verbal radicals and thereby, add to the presentation of a full view of etymological geneologies.

(b) The word-material as now presented here, partly belongs to the Brāhmaṇas and the Āraṇyakas, and is partly derived from the

citations made therein from the Saṃhitās.

(c) Whereas radical bases have been entered on a semasiological basis, derivative ones have been done on a formological basis. Thus their nominal, adjectival and adverbial aspects have not been mutually distinguished. Indeed, to have been able to do so would have been almost tantamount to the completion of the Pārijāta itself.

(d) Similarly, in the case of group-bases, declensional forms have been arranged alphabetically in the first instance and then case-wise, but nowhere genderwise.

(e) In the absence of the differentiation between the original and the quoted portions of the registered vocabulary, pure verbal prepositions (उपसर्गs) of the quoted portions have had to be huddled up in the same place with the nominal prepositions (कर्मप्रवचनीयs) of the original ones.

(f) Verbal roots regressively deducible from their nominal, adjectival and adverbial derivatives have been only subordinately indicated but not shown with the prominence of fully recognised head-words.

### III. EXPRESSION OF THANKFULNESS.

I feel genuine pleasure and spiritual satisfaction in remembering how from the beginning of this arduous undertaking, eminent scholars here and abroad have been evincing keen interest in its progress and continuously encouraging me with their valuable suggestions and helpful criticism. In this connection, I am particularly grateful to my teacher, Dr. A. C. Woolner, who is the life and soul of the Panjab University; Dr. S. Varma, Professor at the Prince of Wales College, Jammu; Professor Dr. A. B. Keith, Edinburgh; Professor Dr. Sten Konow, Oslo; Professor Dr. H. Oertel, München; the late Professor Dr. W. Caland, Utrecht; Dr. L. Renou, Secretaire de l' Institut de civilisation Indienne, Paris; Professor Dr. M. Winternitz, Prague; Professor Dr. J. Wackernagel, Basel; Professor Dr. S. D. Belvalkar, Poona; Professor Dr. S. K. Chatterjee, Calcutta; Professor Dr. P. K. Acharya, Allahabad; Professor V. K. Rajwade, Poona; Professor Dr. T. Choudhry, Patna; and Professor Dr. Raghuvira, Lahore. I also thankfully remember the kindness shown to me in this matter by Professor Dr. C. Kunhan Raja, Madras; Professor Dr. D. R. Bhandarkar, Calcutta; Professor E. J. Rapson, Cambridge; Professor Dr. S. K. De, Dacca; Dr. V. S.

Sukthankar of the Bhandarkar Oriental Research Institute, Poona; Principal Gopinath Kavirāja, Benares; M. M. Dr. Ganganath Jha, Allahabad; Dr. V. S. Bhattacharya, Calcutta; Professor C. V. Vaidya, Poona; Dr. Babu Ram Saksena, Allahabad; the Late Dr. R. Zimmermann of the St. Xavier's College, Bombay; Professor Dr. H. Jacobi, Bonn; Dr. R. Shamsastry, Mysore; Professor M. K. Sarkar of the D. A.-V. College, Lahore; Professor Jai Deva Singh of the D.A.-V. College, Cownpore; Pandit Nara Deva Śāstrī of the Jwalapur Mahāvidyālaya, Hardwar; Professor R. L. Turner of the School of Oriental Studies, London; Principal A. N. Mukerji, Sanskrit College, Calcutta; Professor Dr. A. C. Dass, Calcutta; and the late Pandit Nṛsiṅha Deva Śāstrī of the Oriental College, Lahore.

Pandit Bhīma Deva Śāstrī, M.A., M. O. L., has been my immediate assistant almost from the beginning of this research-programme. It is due more to his devotion, high sense of duty, unassuming nature and steadfastness than any other single factor that it has been possible for me to continue the work, especially during the last two years when, besides the financial difficulties to which a reference has already been made, I had to find time to address



myself to many an odd but unavoidable obstruction and distraction. Pandit Nathu Rāma Śāstrī is another old and faithful member of the Viśveśvarānanda Research Institute, the organisation that has been in existence from the beginning for my assistance in this work. My old pupils, Pandit Raghu Nātha Chandra Śāstrī and Pandit Śiva Datta Śāstrī along with Pandit Ganeśa Maṇi Śāstrī are other members of the Institute. Pandit Durgā Datta Śāstrī and Pandit Bālkrishṇa Vidyāvāchaspati are also attached to the Institute as junior assistants. Swāmī Bhūmānanda Sarasvatī, M. A., has likewise been an efficient member of the Institute for about one year. It is very pleasant, indeed, to think of the honest labour that every one of these colleagues has been putting in towards the completion of the work. My old pupils and former colleagues of the Dayānanda Brāhma-Mahā Vidyālaya, Lahore, Pandit Deva Datta Śāstrī, Pandit Rāmānanda Śāstrī, Pandit Viśva Priya Śāstrī and Pandit Rāma Sarūpa Śāstrī have been assisting me during their leisure hours and vacation months. I gratefully acknowledge their services. Many young scholars, mostly my own pupils, have also been helping me from time to time. It is a joy to recall their names which are as follows: Pandit Brahma Deva

Vidyāvāchaspati, Pandit Mahendra Śāstrī. Pandit Satya Deva Śāstrī, Pandit Dayā Rāma Śāstrī, Pandit Arjuna Deva Śāstrī, Pandit Pitāmbara Śāstrī, Pandit Rāma Kishora Śāstrī, Pandit Badri Datta Śāstrī, Pandit Jaya Chandra Śāstrī, Pandit Lekha Rāj Śāstrī, Pandit Sansār Chandra Śāstrī, Pandit Rāma Chandra Śāstrī, Pandit Deśa Bandhu, M. A. and Pandit Narayana Rao Śāstrī. I remember it was Dr. A. C. Woolner, who in the course of one of his visits to the Institute, was struck by the intensive and organised system of its working and described it as a "Vedic factory."

Sincere co-operation of L. Labhu Rāma of the Panjab University Library in offering special facilities in the use of necessary books, has been of great help to me and I acknowledge the same thankfully. In this connection, I have also to thank Dr. A. C. Woolner and the S. D. College Library in that they have been letting me keep their copies of the PW. for very long periods with me. I have also to express my gratitude to R. B. Dayā Rāma Sāhni, ex-Director-General of Archaeology, for having placed the Library of the Archaeological Department of the Government of India at my disposal.

It being impracticable to get the work printed in Bombay or elsewhere, necessary arrangements

had to be made in Lahore, first with the Hindi Bhawan Press and afterwards, with the Bhushan Press. That a good, uniform standard of efficiency has been maintained in this respect, is evident of itself. I am thankful to Syt. Deva Chandra and my former pupil Syt. Gaṇapati who have evinced sufficient interest in this behalf.

The Viśveśvarānanda-Sampat-Prabandhinī Sabhā, for this is the official name of the aforesaid Board of Executors under the last will of the late Swāmī Viśveśvarānanda, in spite of its limited and precarious resources, has been unstintingly and solely financing the scheme. But for this help, however limited, peculiarly circumstanced as I have been during this period, this work, however useful in the eyes of scholars, would have suffered an irreparable loss, if it had not been actually given up. I acknowledge this help gratefully. I have every hope that Pandit Madan Mohan Malaviya and other members of the Sabhā will continue to take ever-increasing interest in this work and do all they can to secure such other help as may make it possible to expedite its progress and complete it within a reasonable time-limit.

It is my duty in this connection to make a grateful reference to the

munificent grants of thousands of rupees which were made for this work to the late Swāmī Viśveśvarānanda and the late Swāmī Nityānanda by the Durbars of Mysore, Baroda and Indore. It was through this liberal help that it became possible for them to organise their research programme for a number of years at Mysore, Benares and Indore before the final establishment of its centre at Lahore.

I also thankfully remember the sincere efforts, that Rājā Jwālā Prasād and R. B. Sardar M. V. Kibe subsequently made in this behalf at Nainital and Indore respectively.

Finally, I am beholden to the D. A.-V. College Managing Committee, Lahore, who under the able guidance of their successive Presidents during the past twelve years, namely, R.B.L. Durga Dass, Mr. Justice, B. Tek Chand, Mahātmā Hans Rāj, L. Sain Dass and R. B. L. Mukand Lal Puri and other office-bearers, have always made it possible for me to devote myself to this work. I hope and trust this patronage will continue to the exclusion of many a hinderance which may otherwise hamper the further progress of this purely scientific and literary cause.

# INTRODUCTION.

## I. BIBLIOGRAPHIC DESCRIPTION OF THE BASIC TEXTS.

As pointed out in the foregoing prefatory section on 'General Scope and Plan', the present volume of this Concordance deals with the Vedic vocabulary as found in the Brāhmaṇas as well as the Āraṇyakas. Seventeen Brāhmaṇa-texts and three Āraṇyaka-texts, as available in print, have been drawn upon for this purpose. Of these, four texts, namely, the Jaiminīya-Upaniṣad-Brāhmaṇa, the Sāma-mantra-Brāhmaṇa, the Sāma-Vidhāna-Brāhmaṇa and the Daivata-Brāhmaṇa, although more akin to other branches of Vedic literature than the Brāhmaṇas proper have been included here for ready reference even if only on the basis of their similar titles. It should have been possible to include the Jaiminīya-Brāhmaṇa which is extant in Lahore in Mss. form and on which a measure of editorial labour has also been spent. But useful as it would have been, the same could not be done, this being

one of the regrettable results of the aforesaid circumstances. The following bibliographic description of the text-editions of the works used for the compilation of this volume along with the abbreviations of their titles and brief hints on the condition of the several texts in their different editions may be useful for the information that it contains as also for its bringing into relief the textual problem that the preparation of this work has involved.

ॐ. THE AITAREYA-BRĀHMAṆA of the Ṛig-Veda.

1. Text-edition by Theodor Aufrecht, Bonn, 1879.
2. Text and English translation in separate volumes by M. Haug, Government publication, Bombay, 1863.
3. Text with Sāyaṇa's Commentary, edited by Satya-Vrata Sāma-Śramī and published in the Bibliotheca Indica, Calcutta, 1895.

4. Text with the Commentary of Sāyaṇa, published in the Ānanda-Āśrama Sanskrit series, Poona, 1896.

5. English translation, by A. B. Keith, published in the Harvard Oriental Series, 1920. It has not been possible to refer to Aufrecht's edition in the preparation of this Concordance. Of the rest, Nos. 2 and 4, are fairly good and dependable. No. 3, though sufficiently correct in respect of the textual constitution, often suffers from serious typographical defects. No. 5, provided as it is with critical notes and cross-references, is of great help in rightly understanding the text.

शं. THE ŚĀNKHĀYANA-BRĀHMAṆA, also known as the Kauṣītaki-Brāhmaṇa, of the Ṛig-Veda.

1. Text-edition by B. Lindner, Jena, 1887. It has been carefully prepared and is provided with variant readings.

2. Text-edition, published in the Ānanda-Āśrama Sanskrit Series Poona, 1911. It is a hopeless production, being full of textual errors and typographical oversights; e. g., to take one section at random, at 2, 9, it has वा तावतः for वातावतः, वक्तास्मोन्वेव for वक्तास्मो न्वेव, कुमारीगन्धर्वगृहीता for कुमारी गन्धर्वगृहीता, हैतेऽगाधे for हैते गाधे and हनिष्यन्ति for

हनिष्यन्ती etc.

3. English translation by A. B. Keith, published in Harvard Oriental series, 1920.

श. THE ŚĀTAPATHA-BRĀHMAṆA in the Mādhyandina-Śākhā of the Śukla-Yajur-Veda.

1. Text-edition with extracts from the commentaries of Sāyaṇa, Hari Swāmī, and Dvivedaganga by A. Weber, Berlin, 1855.

2. Text, published from the Vedic-Yantrālaya, Ajmer, 1902. It is a bad reprint of No. 1.

3. Text with the Commentary of Sāyaṇa, edited by Satya-Vrata Sāma-Śramī and published in the Bibliotheca Indica, Kāṇḍas I, II. III. V. VI, VII, IX, 3, 3, 17., Calcutta, 1903.

Neither No. 2 nor No. 3 differentiate the Svarita-mark from the Udātta-mark as is done by doubling the horizontal under-stroke in No. 1.

4. English translation by J. Eggeling, published in the Sacred Books of the East in five Volumes (Kāṇḍas I, - XIV, 3, 2, 31) 1882 ff.

का. THE ŚĀTAPATHA-BRĀHMAṆA in the Kāṇva-Śākhā of the Śukla-Yajur-Veda.

Text-edition (only up to the end of 2, 8, 16. of Kāṇḍa II.) with an exhaustive and useful introduction by W. Caland,

published in the Panjab Sanskrit Series, Lahore, 1926.

तै. THE TAITTIRĪYA-BRĀHMAṆA of the Kriṣṇa Yajur-Veda.

1. Text and Sāyaṇa's Commentary, edited by Rājendra-Lāla Mitra and published in the Bibliotheca Indica in three volumes, Calcutta, 1859 ff.
2. Text and the Commentary of Sāyaṇa, published in three volumes in the Ānanda-Āśrama Sanskrit Series, Poona, 1898.
3. Text with the Commentary of Bhaṭṭa-Bhāskara, published in four volumes in the Government Oriental Library Series, Mysore, 1908-21. On some portions of the text, where Bhaṭṭa-Bhāskara's Commentary has not been procurable, the one by Sāyaṇa has been given.

तां. THE TĀNDYA-BRĀHMAṆA, also called Tāṇḍya-Mahā-Brahmaṇa and Pañcaviṁśa-Brahmaṇa, of the Sāma-Veda.

1. Text with Sāyaṇa's Commentary, edited by Ānanda-Candra Vidyā-vāgīśa, published in the Bibliotheca Indica, Calcutta, 1870-1874.

It is one of the most imperfect Vedic text-editions. Citations from the Saṃhitā do not seem to have been compared and checked with the result that even such a cautious scholar as

Bloomfield has sometimes been led unawares into a wrong entry, e. g., cf. यज्ञा यथा अपूर्व at page 735 of BC. with यज्ञायथा अपूर्व at page 732 of the same. The former is only a corrupt form of the latter text. Besides mistakes like 'प्रविष्यामि' for 'प्रभविष्यामि' at 1, 3, 6.; 'चक्षुपाचपाश्यामि' for '-पश्यामि', at 1, 5, 3.; 'अतिरातोमिस्रवः' for 'अतिरात्रो-भिस्रवः' at 23, 12, 1; 'उजो' 'स्रवह्वरयः' and 'विशास्तावलं' for 'ओजो', सु- and -स्ता चलं at 25, 18, 4, orthographic provincialisms in the form of ज for य and व for च and vice versa are too common to be enumerated.

2. English translation by W. Caland, published in the Bibliotheca Indica, Calcutta, 1931. Its special utility lies in that it helps in understanding the otherwise often unintelligible text.

जै. THE JAIMINĪYA-BRĀHMAṆA of the Sāma-Veda.

It is available only in the form of a Selection of 212 extracts from it made by the late Dr. W. Caland and published under the title, Das Jaiminīya-Brahmaṇa in Auswahl, text, übersetzung, indices, Von W. Caland, Amsterdam, 1919.

जैउ. THE JAIMINĪYA-OR TALAVAKĀRA-UPANIṢAD-BRĀHMAṆA of the

Sāma-Veda.

1. Text and English translation by H. Oertel, published in the Journal of the American Oriental Society, Vol. XVI, pages 79-260, New Haven, 1894. It is supplied with an index also for which cf. (h) in the sequel.
2. A Deva-nāgarī reprint of No. I, prepared by Rāma-Deva and published in the D. A.-V. College Sanskrit series, Lahore. Sufficient attention could not be paid to get a correct transcript. Consequently, it is not reliable for the purpose of any critical work.

३. DAIVATA-BRĀHMAṆA of the Sāma-Veda.

Text and Sāyaṇa's Commentary, edited and published jointly with the Ṣaḍvinśa-Brahmaṇa by Jīvananda Vidya-Sāgara, Calcutta, 1881. It is a very badly done edition, if the word has to be used at all in connection with it.

४. THE ṢADVINŚA-BRĀHMAṆA of the Sāma-Veda.

1. The Prapāṭhaka I. was edited by Kurt Klemm and published from Gutersloh, 1894. This edition has not been procurable for this Concordance.
2. The Prapāṭhaka V., known as the 'Adbhuta-Brahmaṇa', edited and translated by A. Weber in

the Transactions of the Royal Academy of Berlin for 1858, Berlin, 1859.

3. Published with Sāyaṇa's Commentary jointly with the Daivata-Brahmaṇa by Jīvananda Vidya-sāgara, Calcutta, 1881. The remarks made in the case of the Daivata-Brahmaṇa are also equally applicable to this part of the joint publication. Just to illustrate the point, a passage of eight lines from 4, 3. is given below. Textual and typographical errors have been distinctively shown and the whole passage has been rewritten to indicate the necessary corrections:

प्रजापति०<sup>+</sup>देवेभ्य श्रीदुम्बरी०मुच्छ्रयत्य-  
 सुपिरमूला०मग्रन्थि पृथुबुद्धी०मेकजां यजमान-  
 मात्रौदुम्बरी भवत्यथ कुञ्ज०वामना यजमाना  
 ह्रस्वश्चोर्ध्व०<sup>+</sup>वाहवः प्रच्छेदनं कुर्युः कतिच्छ्रदनौदुम्बरी  
 भवति नवच्छ्रन्दनाग्निष्टोमसाध्यः<sup>+</sup> केव्हेकादश  
 वैश्यम्नो०<sup>+</sup>मातिरात्रपौण्डराकेषु सप्तदश वाजपेयासो-  
 यांश्चोरेकविंशत्यथ०<sup>+</sup>मेधेऽष्टाचत्वारिंशतं पुरुषमेधे  
 परिमितं सर्वमेधे य एवं विद्वा०<sup>+</sup>नौदुम्बरी०मुच्छ्र-  
 यत्विति तमेवामोति प्रजापति०<sup>+</sup>रकामयता०पचिति  
 करवाणि य एवं वित्वौदुम्बरी०<sup>+</sup>मुच्छ्रयत्यपचिति०  
 मेवामोति ॥ ४, ३ ॥

प्रजापतिदेवेभ्य श्रीदुम्बरीमुच्छ्रयत्यसुपिर-  
 मूलाग्रन्थि पृथुबुद्धीमेकजाम् । यजमानमात्रौ-

दुम्बरी भवति । अथ कुञ्जवामना धजमाना हस्वा-  
श्लोर्ध्ववाहवः प्रच्छेदनं कुर्युः । कतिच्छेदनौदुम्बरी  
भवति नवच्छेदनाग्निष्टोमसाधत्कराकेष्वेकादश-  
वैश्यस्तोमातिरात्रपौण्डरीकेषु सप्तदश वाजपेयाष्टो-  
यान्नोरेकविंशत्यश्वमेधेऽष्टाचत्वारिंशतं पुरुषमेधेऽपरि-  
मितं सर्वमेधे । य एवं विद्वानौदुम्बरीमुच्छ्रयत्युच्छ्रित्ति-  
(?) मेवाप्नोति । प्रजापतिरकामयतापचितिं करवाणि  
य एवं विदित्वौदुम्बरीमुच्छ्रयत्यपचितिमेवाप्नोति ।

सा. THE SĀMA-VIDHĀNA-BRĀHMAṆA  
of the Sāma-Veda, edited by  
A. C. Burnell, London, 1873.

सं. THE SAMHITOPANIṢAD-BRĀHMAṆA  
of the Sāma-Veda, edited with  
an index by A. C. Burnell,  
Mangalore, 1877.

आ. THE ĀRṢEYA-BRĀHMAṆA of the  
Sāma-Veda, edited with an  
index by A. C. Burnell,  
Manglore, 1876.

जैआ. THE JAIMINĪYĀRṢEYA-BRĀHMAṆA  
edited by A. C. Burnell,  
Mangalore, 1878.

मं. THE MANTRA-BRĀHMAṆA, also  
known as the Sāma-Mantra-  
Brāhmaṇa of the Sāma-Veda.  
Text with his own commentary  
in Sanskrit and Bengali  
translation by Satya-Vrata  
Sāma-Śramī, Calcutta, 1890.

वं. THE VAṆṢA-BRĀHMAṆA of the  
Sāma-Veda.

Text and Sāyaṇa's Commentary  
with Bengali Translation by  
Satya-Vrata Sāma-Śramī,  
Calcutta, 1892.

गो. THE GOPATHA-BRĀHMAṆA of  
the Atharva-Veda.

1. Text edition by Rājendralāla  
Mitra and Haracandra Vidyā-  
bhūṣaṇa, in the Bibliotheca  
Indica, Calcutta, 1872.

2. Text-edition by D. Gaastra,  
Leiden, 1919. It is a great  
improvement upon No. 1, and  
has been ably done. That  
there are still so many errors  
present in the text, can have  
only to some extent been due  
to the defective materials  
available to the editor. For  
instance, his change of 'तोशा'  
'तोषा' at 2, 3, 15; and 'अनुशास्ति'  
'अनुशिनष्टि' at 6, 3, 18; and  
readings, 'अग्नावैष्णवम्' for 'आग्ना-  
वैष्णवम्' at 2, 1, 12.; 'एतस्या' for  
'एतया' at 2, 4, 16.; and 'उखम्'  
for 'उक्थम्' at 2, 4, 17.; should  
have been avoidable.

ऐआ. AITAREYA-ĀRANYAKA of the  
Rig-Veda.

1. Text-edition by Rājendralāla  
Mitra, in the Bibliotheca  
Indica, Calcutta, 1876.

2. Text with Sāyaṇa's Commen-  
tary, published in the Ānanda-

Āśrama Sanskrit Series, Poona, 1898.

3. Text-edition and English translation by A. B. Keith, Oxford, 1919.

शांखा. THE ŚĀNKHĀYANA-ĀRANYAKA of the Ṛig-Veda.

1. Text, published in the Ānanda-Āśrama Sanskrit Series, Poona, 1922. It is very defective and undependable.
2. English translation by A. B. Keith, published by the Royal Asiatic Society, London, 1908.

तैत्ति. THE TAITTIRĪYA-ĀRANYAKA

of the Taittirīya-Śakhā of the Kṛiṣṇa-Yajur-Veda.

1. Text with Sāyaṇa's Commentary, edited by Rājendralāla Mitra in the Bibliotheca Indica Series, Calcutta, 1872. It bristles with errors of all sorts and is entirely undependable.
2. Text with Bhaṭṭa-Bhāskara's Commentary, edited by Mahā-Deva Śāstri in the Government Oriental Library Series, Mysore, in three Volumes, 1900.
3. Text with the Commentary of Sāyaṇa, published in the Ānanda-Āśrama Sanskrit Series, Poona, in two volumes, 1897-8.

## II. EXISTING INDEX-MATERIAL.

(a) From the point of view of this Concordance, kindred material as already available, is of two kinds, namely, alphabetical Sanskrit dictionaries and word-indexes to some of the texts dealt with here.

(b) Famous, standard dictionaries such as those by Roth, Böhlingk and Monier-Williams, are mainly interested in bringing out in full relief every possible shade of meaning in which words recorded by them might have been employed in standard texts. For this purpose, they naturally refer

corroboratively to Vedic as well as classical texts. But their reference must by the nature of the case remain merely illustrative and, hence, selective and, nowise, exhaustive.

(c) Further, from the point of view of the registration of the Brāhmaṇa *cum* Āraṇyaka vocabulary, the same as found in the aforesaid dictionaries, including their latest supplementary material, is defective and incomplete, e. g. अक्षरानुस्वार-, अक्षिदुःखोत्थित-, अक्षित-याजिन-, अक्षीय-, अखग-, अखलतिभावुक-, अगृहीत्वा as taken from the first four



Pages only of this Concordance, may suffice to bear it out as none of these finds a place in those works.

(d) In respect of the actual vocabulary as recorded there, many entries are fictitious and erroneous, e. g., 'आ च परा च' is entered by BW. as one word; PW. and MW. give 'अतसि-' for 'अतसी-': PW. has 'अधिराजन्-' for 'अधिराज-', MW. wrongly quotes 'अप...वीभत्सते ऐ' for 'अप...वीभत्सन्त ऐ. ३, ३०'; PW. and MW. also connect this form with 'अप√वाध्' instead of 'अप√वध्'.

(e) In the record of independent prepositions, in particular, too much care cannot be taken in differentiating between verb-governing (उपसर्ग) and noun-governing (कर्मप्रवचनीय) ones, e. g. अघि at पेआ. २, ३, ८: तै. ३, १०, ६, १४; तैआ., १०, १, १; and तां १७, १, ६; has been treated in this Concordance as a noun-governing preposition (कर्मप्रवचनीय) and not as a verb-governing one (उपसर्ग) as others have done it. Similarly, there is a good deal of divergence, noticeable in the treatment here and elsewhere of other prepositions, e. g. अनु, अभि, आ, etc.

(f) Accent, important as it is in Vedic lexicography, has also been wrongly marked in many cases in these dictionaries, e. g. MW. has 'कर्तव्य' for 'कर्तव्य'; PW., MW. and others have made no distinction between the Śatapatha

'चेतव्य-' and the Taittirīya 'चेतव्य-' and given the word as occurring in both the texts in the latter form. Again, MW. has 'घावितव्य' for 'घावितव्य-' 'द्रष्टव्य-' for 'द्रष्टव्य-' and 'द्रोघव्य-' for 'द्रोघव्य-'.

(g) Coming to the second kind of available material, Viśvanātha Bālakṛiṣṇa Śāstrī has published from Bombay, a word-index to the Aitareya-Bṛāhmaṇa. It has no etymological or grammatical consolidation. Its method is simple, namely, it seeks to divide the running text by breaking euphonic combinations into so many independent words and enters them as such. The quality of this work will be quite apparent from the following entries which have been taken at random from it.

१. अनुक्थ्यः	३, ४१.	for अनु, उक्थ्यः
२. अनुभयतः	५, १३.	„ -शान्, उभयतः
३. अपरमा	७, ३३.	„ अपरम्, आ
४. अपेहि	७, १७.	„ उपेहि
५. अभ्युग्रम्	५, ५५.	„ अभि, उग्रम्
६. अमुः	२, २०.	„ अनन्नुः
७. अर्जाताः	३, ४२.	„ अर्जातै
८. अवग्राहम्	६, ३३.	„ पदावग्राहम्
९. एताः	१, १३.	„ पुर-एता(-त्-)
१०. क्रियाणाम्	१, १४.	„ चक्रियाणाम्
११. जन्यते	८, २८.	„ जनि, अतः
१२. ताष्टी	२, ४.	„ ताष्टिऽइव
१३. तृपदा	४, ३१.	„ तृपत्-आवृपस्व
१४. दिधिशन्तः	५, २.	„ दिधिपन्ते
१५. द्विजातः	१, १६.	„ वि, जातः
१६. घ्या	८, ११.	„ पुरन्ध्या
१७. नृम्यः	५, १३.	„ लुविनृम्य
१८. नेत	६, ३५.	„ न, इत

(h) Caland's word-index to his selection of the Jaiminiya-Brahmaṇa, Oertel's word-index to the Jaiminiyopaniṣad - Brahmaṇa and Burnell's word-indexes to the Arṣeya-Brahmaṇa and the Saṃhitopaniṣad-Brahmaṇa are helpful in their own way. They however suffer from over-consolidation in that they give basic head-words only and do not let one have any idea of their conjugational and declensional forms without having to refer to the original at every step and toil in every detail for oneself. Moreover, in the case of the entries themselves as made in these indexes some of them have had to be pointed out as needing revision, e.g. अशन् in the word-index to जैउ. (cf. FN. on अश्मसु)

(i) Proper occasion to refer to Jacob's Concordance to the Upaniṣads will be in its relation to the next volume of the present work. It has, however, something in common with this volume also in as much as it deals with the

vocabulary of the Bṛihadāraṇyaka-Upaniṣad which is identical with the last Kāṇḍa of the Śatapatha-Brahmaṇa and that of the Kauṣitaki-Brahmaṇa - Upaniṣad which has much in common with the Śāṅkhāyana-Āraṇyaka, And, here, too, it has incidently to be remarked that some of Jacob's entries have had to be modified for the purposes of this Concordance, e. g. his चर्माधिपवरे has been split up into two words, namely चर्म and अधिपवरे.

(j) The Vedic Kośa by Hansa Rāja, published in the D. A.-V. College Sanskrit Series, Lahore, is a very useful work. Its main aim is to marshal at one place real and allegorical etymologies, didactic sayings, and mythological allusions as found in the Brahmaṇa-texts. So its domain is quite distinct from that of the present work. For instance, out of the first one hundred words of this Concordance, the Vedic Kośa has to deal with only eight.

### III. OUTLINES OF METHOD.

In dealing with the word-material for purposes of record in this Concordance, the same has been classified and arranged

throughout on an etymo-semasiological basis. While this process has resulted in a measure of scientific consolidation, it has in its

turn necessitated the introduction of many a typographical device and a somewhat complicated critical apparatus. Moreover, there are certain peculiarities of treatment in respect of the marking of accent, the registration of references, and the delimitation of entries of a few very common words. A few words by way of explanation of these as well as other points in connection with the general treatment and direct and indirect uses of the work are being given here as likely to lead to its application for the enhancement of wider and deeper Vedic studies.

#### A. TREATMENT OF VERBS. (आख्यातानि)

(a) The radical sign √ has uniformly been used to distinguish verbal roots from their primary and secondary derivatives which follow them in their alphabetic sequence.

(b) According to the Pāṇinian technique, verbal roots are usually given a composite presentation. An indicatory portion known as Anubandha, is embodied in them. For the purposes of this Concordance, however, pure radical elements have been shown as dissociated from this type of technical accretion as likely to cause some embarrassment by interfering with the natural alphabetic order; e. g. √कृ in place

of √कृन् of the Dhātupāṭha.

(c) Such roots as will have penultimate nasalisation in the process of their conjugational and derivative expansion are shown in the Dhātupāṭha with the indicatory 'i' (इत्) added to them; e.g. √कृदि, √कृदि etc. The same have been entered here with their nasal potentiality made manifest, thus obviating the use of the said indicatory, e.g., √कृन्द्, √कृन्द् etc.

(d) In the case of roots which exhibit preservation in some and loss in some of their forms of this nasality, this double potentiality of their nature has been shown in juxtaposition, e. g. √अय्, न्य्; निर्, मथ्, न्य् etc.

(e) There are many roots which though philologically separate and independent, have in the course of their chequered fortunes through ages lost a measure of their self-sufficing entity in that some of their forms have dropped off whereas others have stuck to their guns. In the system of Pāṇini, they are generally treated as doublets, one of which is subordinate to the other for which it is called upon to do duty in certain conjugative and derivative forms, e.g. √गच्छ् for √गम्; √धम् for √ध्मा and √चध् for √हन् etc. Double treatment has been accorded to these in this Concordance, e.g. √गच्छ् and √धम् have been registered in their alphabetic order

whence they are cross-referenced to  $\sqrt{\text{गम्}}$  and  $\sqrt{\text{ध्मा}}$  in juxtaposition to which they are given in round brackets and under which their entire forms are entered.

(f) Some roots assume through phonetic and other changes peculiar forms before certain conjugational and derivational suffixes, e. g.  $\sqrt{\text{घा}}$  and  $\sqrt{\text{ध्वै}}$  both  $\rightarrow \sqrt{\text{धी}}$  and  $\sqrt{\text{दिह्}} \rightarrow \sqrt{\text{धीक्}}$ . These also have likewise been recorded in duplicate and cross-referenced to their respective radicals.

(g) Some new roots also have had to be postulated to rationalise certain conjugational forms as actually in use in the Vedic literature, e. g.  $\sqrt{\text{गोवय}}$  which seems to be a dialectical variation of  $\sqrt{\text{गोपाय}}$ .

(h) Roots similar in radical representation but differing in significance, have been numbered as separate roots, e. g.  $\sqrt{\text{१क्षि}}$   $\sqrt{\text{२क्षि}}$   $\sqrt{\text{१कृत्}}$ ,  $\sqrt{\text{२कृत्}}$  and  $\sqrt{\text{१दा}}$ ,  $\sqrt{\text{२दा}}$ .

(i) According to the Pāṇinian Dhātupāṭha, such of the roots as expand into forms belonging to different conjugational types, have been mentioned separately in the enumeration of roots of the relevant classes. Here, however, they have been consolidated under a common radical representation and different types of forms arranged under the same according to the general system to be described hereafter, e. g.  $\sqrt{\text{कुरुते}}$ ,  $\sqrt{\text{करोति}}$ ,  $\sqrt{\text{कृणुते}}$  etc. under  $\sqrt{\text{कृ}}$ .

(j) Roots whose conjugational forms are not met with, have not been radically recorded in the body of the Concordance. But an incidental reference has occasionally been made to them, e. g. cf.  $\sqrt{\text{३क्षि}}$  under  $\sqrt{\text{क्षयत्}}$  and the FN. on the same.

(k) In the arrangement of the conjugational forms made in this Concordance, the following points have to be noted:

1. In the case of Ubhaya-pada roots, the Ātmane-pada conjugational forms precede the Parasmai-pada ones.
2. The order of the ten Lakāras, the three Persons and the three Numbers of Pāṇini has been adhered to in preference to the modern method of arranging modal forms under tenses connected therewith as being simpler and safer to handle.
3. Each Number has been taken as a unit. Thus in dealing with  $\sqrt{\text{कृ}}$ , लद्, III Person Singular forms in the Ātmane-Pada,  $\sqrt{\text{कुरुते}}$  and  $\sqrt{\text{कृणुते}}$  are followed by the corresponding Parasmai-pada ones  $\sqrt{\text{करोति}}$  and  $\sqrt{\text{कृणोति}}$ . Then come the Duals,  $\sqrt{\text{कुर्वाते}}$ ,  $\sqrt{\text{कुरुतः}}$  and  $\sqrt{\text{कृणुतः}}$ , and, next, the Plurals,  $\sqrt{\text{कुर्वते}}$ ,  $\sqrt{\text{कुर्वन्ति}}$  and  $\sqrt{\text{कृण्वन्ति}}$ . After exhausting the first Lakāra by recording numberwise the II and III Person forms in their entire conjugational varieties, other Lakāras are taken up in order.

4. Accented and unaccented forms have been separately recorded, e. g. कुरुते and कुरुते.
5. After the forms in the Active Voice (कर्तृवाच्य-) have been fully entered, next come in order, arranged on the same lines, Passive (कर्मवाच्य-), Reflexive (कर्मकर्तृ-), Causative (णिजन्त-), Desiderative (सञ्जन्त-), and Frequentative (यङ्जन्त- and यङ्लुङ्जन्त-) forms.

6. In order to draw special attention and facilitate reference to some unfamiliar and peculiar forms, they have been notified in their alphabetic order also, e. g. अकः, अकत्, अतसि etc.

(l) Prepositionally composite roots have been treated exactly on the same lines as the Primary ones. Instead of tagging them on to the latter as subordinate compounds thereof, they have been given an equal status with the same in order that their direct derivatives which closely follow them in their alphabetic order, may clearly be shown as derived from and related to them, e. g. अति√पत्, अति√पद् etc.

The following points deserve special attention in the matter of the record of these roots:

1. Prepositional components of these roots are both separable and inseparable in actual usage as found in the basic texts.

The treatment of the inseparable ones is quite simple and hardly needs any specific comment. In the case of the separable ones, one has first to become sure of their semasiologically component nature from the context where they are used.

2. This having been done, they are distinguished from the other class by means of a typographical device, namely, some dots are supplied to their conjugational forms between their prepositional and radical components, e. g. under अति√त् which is a root of this type, will be found entered forms like अति॰तरति etc. in contradistinction to the entry of the forms like अतिदिशति etc. which belong to the other class of these roots.
3. To further clearly show the composite nature of these roots, their prepositional and radical components have been separated from and juxtaposed to each other, e.g. अभि√इन्द्, अभि√इ, निर्√ईञ् etc. When there happen to be more than one preposition attached to a root, the same are divided from one another by means of a hyphen, e.g. उप-नि-√प्लु, उप-नि-√रुद्, उप-निर्-आ√कम् etc.
4. Sometimes, due to the exigencies of the alphabetic arrangement in relation to the euphonic combination into which two

prepositions have entered, they are first shown in that combined condition and then they are separated from each other by means of an *avagraha* sign, inside round brackets, e.g. उदा (-द् ऽआ) √द्, उदा (-द् ऽआ) √नी, उदा (-द् ऽआ) √ह etc. In the absence of this device, reference-work was apt to be retarded for it would have required additional time to analyse these compounds and then look for the required thing at its proper alphabetic place. Its utility will become remarkably obvious in the sequel.

5. When there are two or more such prepositions and of these one or more have besides their mutual euphony entered into a similar combination with the following radical element, the same are likewise shown in combination as well as separation which is indicated partly by a hyphen and, partly, by the foregoing *avagraha* and the radical signs, e.g. उप-न्याचर् (निऽआ √चर्), उप-न्याप्नु (निऽआ √प्नु), उप-न्ये (निऽआ √इ) etc.

6. In the forms that follow these composite radical representations, actual composite and euphonic character is restored except in the case of separable prepositions where, as already explained, dots notify the

peculiarity of the case, e. g. उदाद्रवति, उदानयति, उपन्याचरति etc.

7. When due to the euphony of dissimilar vowels, a composite root and its forms have to be entered alphabetically far away from the place which they should otherwise have occupied, a system of relevant cross-references at the originally expected places has been called into service, e. g. under उप, after recording उप-आ √इ, -√इ, -√इप् and √ईञ्; उप-√उच्, -√उच् and √उन्द and उप-√ऋ, -√ऋञ्, -√ऋष् and -√ऋप्, उपे; उपो; and उपार् द्र. etc.

(m) Denominative roots have been entered as such in their alphabetic order under their proper bases, e. g. √नमस्य and नमस्

(n) Such of these as are formed by adding the Pāṇinian suffix, णिच् to their bases, are recorded here as ending in short इ, e. g. √न्यूह्णि from न्यूह्- and √नवि from नव-, (and not √न्यूह्य and √नवय as given in some of the modern lexicons).

(o) Some derivatives, mainly of an indeclinable nature, enter into composition with verbs which have been given here as composite radicals, e. g. नमस् √रु, तिरस् √घा, अरम् √रु etc.

(p) The preceding treatment has been accorded to those roots only whose conjugational forms are actually available. Besides these,

there are other roots as well which are presupposed by their derivatives as met with in the Vedic texts, but whose conjugational forms are not to be found there. A reference to connected derivatives will incidently bring such roots to one's notice, e. g. क्षयत् (√क्षि-) and उदात्त (-द्श्चा √दा) etc.

### B. TREATMENT OF DERIVATIVES (नामानि).

(a) According to the etymological theory of language, all nominal, adjectival and adverbial Primary Derivatives (कृदन्तः), Feminine Formations (स्त्री-प्रत्ययान्तः) Compounds (समासः), Secondary Derivatives (तद्धितः) and a large number of Indeclinables (अव्ययः) are ultimately traceable to verbal radicals and, as such, known as Derivatives (नामन्ः). For the purposes of this Concordance, words falling under any of these several categories have been registered on the basis of their etymology.

(b) The basic (प्रातिपदिक-) forms of the derivatives have been first given, properly accented (except where unaccented forms only are to be recorded) and supplied, at the end, with a hyphen which indicates that, as such, they do not constitute a usable material. In order that they may enter into actual use, they must be supplied

with proper declensional suffixes (चिभक्ति-प्रत्ययः), e. g. अग्नि-, गेय-, तपस्- etc.

(c) Indeclinable bases, on the other hand, are, as such, ready for use. Consequently, they are easily distinguished from the other declinable bases by the absence of a hyphen at the end, e. g. इह, तथा, यथा, तत्र etc.

(d) There are some bases ending in स् or र् both of which are resolvable into a visarjaniya (:). In order to distinguish between the two sets of such bases, the same are shown in their original forms also, e.g. कर्तोस्(:), अहरहर(:) etc.

(e) In relation to their radicals, derivatives are either homo-vocalic or allo-vocalic. The former find their natural place in succession to the record of the conjugational forms of their radicals, e. g. under √कृ will be found fully treated कृवत्-, कृवान्-, कृत-, कृति- etc. In the case of the latter, their vowel-change disturbs the order of succession of their homo-vocalic collaterals and hence they are simply notified there in a subordinate position and are properly treated in their own alphabetic order, e.g. कर-, करणीय-, करत्-, कर्तवे, कर्तुम्, कर्तृ- etc., are noted after finishing the conjugational forms of √कृ but fully entered elsewhere.

(f) The derivation from a particular root of a base is as a

rule indicated along with it in round brackets, especially so, when the root as such has not found a place in the Concordance for want of conjugational forms, e.g. अतिथि (√अत्)-or, when due to alphabetic arrangement, there has occurred an unavoidable gap between a governing root and its derivatives, e.g. अज्मन् (√अज्). When, however, the radical relation and sequence is quite clear from the typographical setting, the same is not unnecessarily indicated, e.g. उचन्-, उन्मूल-, उन्मृष्ट- etc.

(g) Composite bases are subordinately recorded under their first components with an additional middle hyphen to show their components separately, e.g. ऊर्णामृदु-

(h) Negative compounds have been given separately in the alphabetic order of the negative components, e.g. अ-क्षित-, अ-क्षिति- etc.

(i) When the final letter of the preceding and the initial one of the following component have coalesced into a euphony, the same is clearly indicated by means of an avagraha sign inside round brackets introduced between the said components, e.g. अग्न्य(-ग्नि ऽ अ- )गार-, अग्न्य(-ग्नि ऽ अ- )र्के-, etc.

(j) In entering allo-vocalic secondary bases, their primaries have invariably been shown besides them with an arrow-head to indicate

their mutual relationship, e. g. ऐकाहिक (←एकाह)-, ऐक्ष्य (←इक्षु)-, ऐष्टक (←इष्टका)-, ऐषुमत (←इषु-मत्)-.

(k) In entering homo-vocalic secondary bases, proper suffixes and the combination of the same with the proper primaries have been given inside round brackets, e.g. अग्नि-वत् (मतुप्)-, अग्नि-वत् (वति), अरवी (-यु + डीन्)-, अग्निपोमीय (-म + छे)-, etc.

Although the absence of a hyphen at the end of the second अग्निवत् is a sufficient indication of its indeclinable character, yet the showing of the adverbial suffix, वति in contradistinction to the possessive suffix, मतुप् as given in the case of the first अग्नि-वत्-, brings out the whole situation in full relief. This device will be especially appreciated in cases like the present one where accent on account of its sameness fails to hint at any explanation.

(l) In some compounds, the final vowel of the preceding component is elongated. This process has been indicated by introducing between the components brackets containing the original form with an arrow-head pointing to the elongated form; e.g. अग्नी (←ग्नि)-वरुण-; अती(←ति)-काश-, उक्था (←क्थ)- मद्-, etc.

(m) Sometimes, the initial sound of the second component also simultaneously undergoes a change. This double process is



likewise indicated inside the round brackets, e. g. अग्नीषो (←अग्निऽसो-)म- etc.

(n) Bases derived from complementary roots like  $\sqrt{\text{गच्छ}}$  and  $\sqrt{\text{घम्}}$  are according to their alphabetic compatibility treated either in succession to their conjugational forms, e. g. गच्छत्-, or separately, e. g. घमत्-. In the latter case, proper cross-references have been made.

(o) Similarly, from considerations of alphabetic compatibility and facility of reference, compounds like अग्नाविष्णु-, which have had to be treated under their respective head-words, अग्नि-, etc, have also been given in their own alphabetic order and thence cross-referenced to the place of their full record.

(p) When a base is met with in more than one accentual aspect, it has been treated as so many different words and the basis of distinction has generally been indicated in the FNN., e. g. १ ज्येष्ठ-, २ ज्येष्ठ-, १ तृतीय-, २ तृतीय-, etc.

(q) Some bases, particularly those ending in इ, have a second aspect, namely, one with the long ई. They have been entered together, especially in view of their common forms which may equally be related to either of their basic aspects, e. g. अङ्गुलीनाम्, and ओषधीः in the case of अङ्गुलि, ली- and ओषधि, धी- respectively. Elsewhere, this grouping has sometimes been resorted to from

considerations of consolidation, relegating to FNN. an indication of the basic peculiarities, e. g. अग्नि, क्षी- whose case-forms presuppose four aspects of the base.

(r) In the case of such bases, nominal as well as adjectival, as are found used in their feminine forms only, their primary aspect prior to the suffixing of the feminine ending is always given inside round brackets, an arrow-head pointing to the form as in actual use, e. g. अग्नि-पु(र→) रा-, ऋतीयमा(न→)ना- etc.

(s) Bases ending in short अ in the masculine and the neuter genders and in long आ in the feminine gender have been given in groups, e. g. अज, जा-, अघ्न्य, घ्न्या-, etc. Where there is some other note-worthy difference in the basic aspect, the same is also properly given, e. g. basic variation in the neuter is clearly indicated in the basic groupings, कतर, रत्, रा-; कतम, मत्, मा-; etc.

(t) Feminine bases ending in long ई have been separately and in a subordinate position treated under their masculine forms, e. g. अ-देवी-, अरुणी-, under अ-देव-, and अरुण-, respectively.

(u) Formally identical, though semasiologically separable, nominal and adjectival bases have been jointly recorded in single entries, e. g. आसित-, अषाढ, ढा-, अरुण, णी-, दक्षिण, णा- etc.

(v) Formally identical adverbial

bases have also been jointly entered along with their corresponding nominal and adjectival bases, e. g. अणु-, अधिलोक-, अनपेक्ष-, अनपजय्य-, अग्र-, अल्प-, दूर-, etc. The adverbial use in these cases is only a semasiological specialisation of some of their case-forms, e.g. अग्रेण, अल्पम्, दूरेण, etc., and for the purposes of this Concordance, it has not been feasible to enter into the details of this differentiation. Where, on the other hand, this process has been accompanied by an accent-change, the same has been treated separately, though subordinately, e. g. दक्षिण, णा- and दक्षिणा.

(w) Indeclinable derivatives such as gerundial, infinitive and absolutive bases have been treated just like other bases. Bereft of the ordinarily attending hyphen, they have been entered as close to their verbal radicals as possible under the system of alphabetic compatibility as followed here, e. g. अतिमर्शम्, उपाधाय, उपापपातम्, कृत्वा, गृहीत्वा etc.

(x) A query-mark has been affixed to obscure and dubious bases. The element of uncertainty may be in respect of the really original form or accent of a base as contradistinguished from the material as actually available. Points of doubt generally stand out in relief in the connected FNN., e. g. ? अग्रहण-, ? अतिताम्र-, ? अञ्ज-

दिर्दश-, ? अ (थ) घट्टा-, ? अ-जिह्व-, etc.

(y) In connection with the entries of declensional forms, attention has to be drawn to the following points:

1. As a rule, only the last syllable of a base has been repeated in conjunction with the following case-endings. A hyphen put before it indicates that the preceding basic residue has to be supplied for making it up, e. g. in -मयः, -मिम्, -मीन्; अ has to be added from the base अग्नि-.
2. Sometimes, where it has been possible to extend this process of consolidation without sacrificing clearness, only the last letter of a base has been repeated, e. g. the portion कुर्व has to be supplied to -ते to complete the form कुर्वते under the base, कुर्वत्-.
3. Further, there are bases in relation to which an indication of mere suffix-portion has sufficed for the purpose, e.g. -म् in the case of लताम्, अजूर्याम् and अजुष्टम् etc.
4. Monosyllabic bases have naturally had to be fully repeated and hence they have been shown without the accompaniment of the preceding hyphen, e. g. under क-, कः, कम् etc.
5. When an original base is supplanted by one or more substitutes in its declensional

forms, the same are entered fully or otherwise according as they are monosyllabic or not and the said process of substitution is indicated by an arrow-head, e. g., cf. किम्-, अदस्-, नृ- etc.

6. When the said process of substitution is partial and of limited scope, the same is indicated inside round brackets placed alongside of a base and their forms are arranged together, e. g. दन्त (→दत्)-
7. Sometimes, complementary bases of this type have also been shown separately, e. g. निश्- and निशा- etc.
8. Such declensional forms as have been used in their duplicated (आन्नेडित-) aspect, have been separately shown with an avagraha sign between the doublets, e. g. under अंशु-, -शुःऽ-शुः-, -शुम्ऽ-शुम्-.
9. Declensional forms in composition with the particle इव have been separately given with an avagraha sign between the components, e. g. under देव्-, -वःऽइव्.
10. Declensional forms have been arranged alphabetically and not casewise. In this way, it has been possible to give entire declensions of group-bases (cf. (r) above) in a consolidated and easily referable way in one place.

(z) The following bases, as being too common, have been but partially entered:- अतस्, अत्र, अदस्-, अस्मद्-, इदम्-, इतस्, इह, एतद्-; कथम्, कुतस्, ततस्, तत्र, तथा, तद्-, तर्हि, यतस्, यत्र, यद्-, and युष्मद्-.

### C. TREATMENT OF PREPOSITIONS AND PARTICLES.

(a) Such Prepositions as are found in composition with verbal forms, integrally or semasiologically, have been shown in conjunction with the latter as already explained, cf. (1) under Treatment of Verbs.

(b) Prepositions (कर्मप्रवचनीय) which govern nominal forms in various cases have been entered as separate words, e. g. अनु, अभि, etc.

(c) Attention has to be drawn to the special treatment of अति, अनु, अप, अपि, अभि, and अव. They have been in a way dealt with in separate sections in which they have been accorded the primary position of head-words and the entire body of their radical and derivative compounds has been alphabetically arranged in a subordinate position after them. When they have been done, the thread of the general alphabetic order of the rest of the Concordance is again taken up, e. g. अ-तितित्तमाण- and अतिथि- etc. have been entered later than अति √वृ and अति √दह. This method though

more scientific, could not, however, be applied to the rest of the Prepositions as it had to be eschewed in favour of the general one as less complicated and hence, more easily referable.

(d) There are some prepositions which occur in Vedic citations. In the original contexts, they are component parts of verbal forms. But the latter not having been cited, they appear in our texts as isolated words and as such, have been entered along with independent prepositions.

(e) Particles used as conjunctives, exclamatories and also to express a number of other meanings, have likewise been recorded as independent words in their proper alphabetic order, e. g. अथ, च, न, ननु etc.

(f) Composite Prepositions and Particles have been entered like other compounds under first components, e. g. cf. अथो, उपो, उप, इव, अभिऽइव etc.

(g) Peculiar composite forms have been separately shown in their own alphabetic order also, e. g. उपो.

(h) When a particle is used in a number of obviously distinct senses, the same has been recorded as so many separate words e. g. न (१-६).

(i) The following, as being too common, have been but partially entered: अथ, अथो, अपि, इत, इति,

उ, उत्, उत, एव, एवम्, च, वा, वै, ह, हि, यदि, जु, जु, १न.

#### D. TREATMENT OF ACCENT.

(a) Consideration of accent as a semasiological determinant is a well-recognised principle of Vedic exegesis and lexicography and as such the same has been properly attended to in the preparation of the present work. Of the texts included here, only four, the Mādhyandina-Śatapatha-Brahmaṇa, the Kāṇva-Śatapatha-Brahmaṇa, the Taittirīya-Brahmaṇa and the Taittirīya-Āraṇyaka have come down to us in an accented state. Of these, the first two have one horizontal under-stroke to mark the acute (उदात्त-) and a preceding horizontal under-stroke to mark the circumflex (स्वरित-) on the following syllable. Due to the prominence of these texts, the first mark, namely, a horizontal under-stroke for the Acute (उदात्त-) has been adopted here. The two Taittirīya texts follow the Ṛig-Vedic method of using a vertical up-stroke for the Svarita and a horizontal under-stroke for the Anudatta and leaving the Udatta unmarked. The vertical up-stroke of the Svarita of this method has been adopted here in preference to the other double under-stroke alternative as being more handy and

clear. The object being to indicate the main governing accent carried by a word, the Anudatta, which is only a preparatory under-tone for the following Udatta, has been left unmarked. Similarly, in the case of the Svarita, only the Independent (स्वतन्त्र-) and Euphonic (जात्य-) aspects of it have been indicated, whereas its dependent aspect which is merely a relief of the preceding Udatta, has been left out as understood. In this way, every accented word as recorded here, will have only one mark, mostly a horizontal under-stroke and occasionally a vertical up-stroke according as the case may be, e. g. अंशः, अंशुः, अकामकर्शनः, ऐक्ष्व्यकन्याः, etc.

(b) When a word has been entered without any accent-mark, it is either referable to only such texts as are found unaccented, or, if referable to the accented ones, it has either undergone a loss of accent (निघात-) or happens to be an enclitic, e. g., cf. ऊर्ध्वगणः, ऊर्ध्वगन्धिः, ऊर्ध्वञ्जुः etc. which fall under the first category, उदेत्तु, तृप्यन्ति, तृप्यन्तु etc., which have lost their accent and उ, च etc. which are enclitics.

(c) Verbal radicals have as a rule been given without the accent-mark in order that their conjugational forms may the more easily be shown with their respective accents e. g. √कृ, √गम्, etc.

(d) In the case of accented entries, it is understood that they represent both kinds of originals, accented as well as unaccented according to the nature of the texts which might have been drawn upon as will be gathered from the corresponding set of references, e.g. उद्यत- found as it is in ऐ. शं. as well as श., stands for an unaccented उद्यत- also.

(e) Generally, the original syllable of a base continues to carry the accent when the same is declined. Consequently, it has not been necessary to repeat the process of accentual marking in the declensional forms, e. g. -लः under अंसल- and -हसा under अंहस्-, respectively stand for अंसलः and अंहसा.

(f) When as a result of homogeneous euphony between the final vowel of an oxytone base and a case-ending, the accent continues to remain in tact, the same is not given in the shortened declensional representation, e.g. -लम् under अंसल- stands for अंसलम्.

(g) When as a result of heterogeneous euphony between the final vowel of an oxytone base and a case-ending, the basic vowel is changed into a semi-vowel and the accent is shifted to the case-ending, the same is not shown in the declensional entry, e.g. -द्या and -द्यै under नदी- stand for नद्या and नद्यै respectively.

(h) When, however, as a result of heterogeneous euphony between the basic final and a case-ending, the unaccented vowel becomes a Svarita, the same is properly recorded in the declined forms, e.g., -व्यः under देवी- stands for देव्यः.

(i) When as a result of ablaut, the final इ or उ, short or long, of an oxytone is changed without an accentual shifting into अय् and इय् or अव् and उव्, the accent has not been marked in the relevant declensional forms, e.g., -वयः under कवि-, -शवः under अंशु- and -नुवः under तनु- stand for कवयः, अंशवः and तनुवः respectively.

(j) In the case of monosyllabic bases which as already pointed out, are fully repeated, either through themselves or through monosyllabic counterparts, in their declensional forms, accent is not marked in the latter as the same has to be supplied from the basic entry, e.g. कः, कम् and सः, and तौ connected as they are with क्-, किम्- and तद्- stand for कः, कम् and सः and तौ respectively.

(k) When, in declension, a case-ending carries the accent and a base becomes unaccented, the change is specifically shown in the declensional entry, e.g. -ग्भिः, under दिश्- stands for दिग्भिः.

(l) Vocative forms are either entirely unaccented or have accent on the initial vowel. Consequently,

they have to be properly recorded so that their particular accentual aspect may be quite clear. For this purpose, a small circle has been added to the ordinary hyphen that precedes declensional forms as characteristic symbol of the Vocative and the presence or absence of a horizontal stroke under the same implies that a particular vocative form is initially accented or has no accent at all, e. g. -०व and -०व, -०त्य, and -०मन् under देव-, आदित्य- and अर्यमन्- respectively.

(m) The declensional forms of bases like, अक्षि-, अस्मद्- and युष्मद्- are really derived from more than one complementary base. Consequently, they have been entered *in toto* with their proper accent and not in the ordinary shortened way and their bases have been left without any accent mark, e. g. under अक्षि-, अक्षि, अक्षिणि अक्ष्योः, अक्ष्योः and under अस्मद्-, अस्मत्, अहम् नौ, मा, माम् etc.

(n) Verbal radicals having been given without an accent mark, their conjugational forms have been given *in toto* with their accent properly marked or left out according as they individually happen to be accented or otherwise in their respective contexts, e. g. under √गम्, गमिष्यति, गमिष्यन्ति etc.

(o) In the case of duplicate declensional forms (आप्रेडितस), accent has not been marked as the

same has to be carried by the first doublet only and has to be supplied from the basic entry as in the case of ordinary declensional forms, e. g. under देव-, -वम्-वम् stands for देवम्-देवम्.

(p) Similarly, composite forms with the particle इव as their second component have been given unaccented as there also the accent is on the first component only and has to be supplied from the basic entry, e. g. under देव-, -वम्-इव stands for देवम्-इव.

(q) Prepositions and Particles are, as a rule, initially accented. But, in some cases they are either oxytones or enclitics. When they have had to be entered as independent words, their accent has been clearly shown, in every individual case, e. g. आ, अनु, अभि, एवम्, उ, कम्, च etc.

(r) When they have entered into composition with verbal and derivative forms, they usually maintain their accent, but it is also sometimes shifted to their succeeding component. This double process has been clearly indicated in the entry of individual composite words, e. g. उपद्स्यामि, उपदासयति under उप/दस्; उपघत्ते, उपघत्ते under उप/घा and उपदघ-, उपदा- etc.

(s) In the case of the last Kāṇḍa of the Śatapatha-Brāhmaṇa, the accent marks as available in the printed editions of that work, are

often very corrupt. They have almost in all such cases been brought in line with the normal accent-system of the same text and, also, properly explained in corresponding FNN., e. g. पतञ्जल-→पतञ्जल-, पतङ्ग-→पतङ्ग-, पृच्छ-→पृच्छ- etc.

(t) From this point of view, the treatment of the Taittiriya-Āraṇyaka has been much more difficult than that of any other single text. To say the least, its marks have become too corrupt to either let one enter them as such or amend them in entirety. Cases like अग्रपिण्ड-, अचकिरेत् and अचकीर्णिन् have been left as found, of course, with FNN. to point to their accentual irregularity. In cases like अग्रभुञ्ज-, emended accent has been given along with the available wrong one. In other cases like अ (? घा)तक- and (? अ) अग्राम्- an interrogation-sign has been added to the wrong mark which is placed inside brackets alongside of the emended mark. In still other cases like अदुःख-, अतीपान-, and अतिथिदेव, only emended marks have been entered and pointed reference has been made in corresponding FNN. to textual irregularity. And, lastly, the Upaniṣad-portion of the text as available is bereft of all accent marks and as such it has not been deemed practicable to apply any marks to the entries drawn upon from the said portion, e. g. अदृश्य-, अनात्म्य- etc, otherwise it would

become tantamount to re-accenting what through continuous disuse or negligence of ages had become unaccented.

#### E. TREATMENT OF REFERENCES.

(a) Every conjugational, declensional or indeclinable entry is referred to the original place or places of its occurrence rather exhaustively. The abbreviated names of the texts are followed by figures representing their major and minor divisions. The following order of referential precedence has been observed in respect of the texts which have been dealt with here:—

- I. The R̥g-Vedic Brāhmaṇas and Āraṇyakas;
  1. ऐ., 2. ऐआ., 3. शां. and 4. शांआ.,
- II. The Yajur-Vedic Brāhmaṇas and Āraṇyakas:
  5. श., 6. का., 7. तै. and 8. तैआ.,
- III. The Sāma-Veda-Brāhmaṇas:
  9. तां., 10. जै., 11. जैउ., 12. दै., 13. प., 14. सा., 15. सं., 16. आ., 17. जैआ., 18. मं. and 19. चं. and
- IV. The Atharva-Veda-Brāhmaṇa: 20. गो.

Note—In the case of the minor Sāma-Veda texts, their internal sequence as given here has not been rigorously observable.

(b) When two or more entries of distinct word-forms concur, they are first juxtaposed and then the reference is made without having had to be repeated, e.g. द्वाविंशः and -शेषु both occur at तै. ३, ११, २, ३. which has accordingly been shown only once.

(c) When a certain entry occurs more than once at one place, the same is marked by an appropriate degree-figure put on the top of the proper reference-figure, e. g. तां. ६, १, २४, against 'द्वादशस्तोत्राणि' shows the double occurrence of that word at that particular place.

(d) Most of the basic texts as included here, are found according to ancient usage divided and further sub-divided into many major and minor portions. The same have been preserved with a few modifications here and there, but are uniformly represented by figures and not the jumble of their so many mutually differing designations. The same are, however, recorded here for general interest and information as under:

1. THE AITAREYA-BRĀHMAṆA (ऐ.) is divided into eight Books (पञ्जिकाs) which are further split up into Chapters (अध्यायs) and Sections (खण्डs). The last mentioned are usually enumerated consecutively in every Pañjikā, thus obviating the need of maintaining the



- middle division into Adhyāyas. In this way, only two figures, one for a Pañjikā and the other for a Khaṇḍa have been employed here.
2. THE ŚĀNKHĀYANA-BRĀHMAṆA (शां.) is divided into thirty Chapters (अध्यायस) which are sub-divided into Sections (खण्डस). These have been shown here by two figures.
  3. THE ŚĀTAPATHA-BRĀHMAṆA (श.) has two four-fold divisions, namely, the one into Kāṇḍas, Prapāṭhakas, Brāhmaṇas and Kaṇḍikās and the other into Kāṇḍas, Adhyāyas, Brāhmaṇas and Kaṇḍikās. The latter is by far more popular of the two and the same has as a rule been followed here. But there may be a few entries, mainly from the first six Kāṇḍas, and those, too, from the vowel-portion thereof for which the first mode may have to be tried to trace them out, e. g. cf. अतिमुक्तिः श. २, ३, १, ६.
  4. THE KĀNVA-ŚĀTAPATHA-BRĀHMAṆA (का.) possesses the second four-fold division as found in the other Śatapatha and the same has likewise been represented here by four figures.
  5. THE TAITTIRĪYA-BRĀHMAṆA (तै.) has its fourfold division into Aṣṭakas, Prapāṭhakas, Anuvākas and Kaṇḍikās. The last name has, however, not been specifically mentioned in any edition. The Mysore edition has a consecutive enumeration for the fourth sub-division and Anuvākas, even though superfluous in its case, have also been shown separately. In view of the wide prevalence of the ordinary four-fold division, four figures have been used for showing the same here.
  6. THE TĀNDYA-BRĀHMAṆA (तां.) has three-fold division into Adhyāyas, Khaṇḍas and Kaṇḍikās. The third name as such has not, however, been met with. Three figures have accordingly been used here for the तां.-references.
  7. THE JAIMINIYA-BRĀHMAṆA (जै.) as available for the purposes of this Concordance is divided into 212 Sections which are cited here serially by a single figure.
  8. THE JAIMINIYA-UPANIṢAD-BRĀHMAṆA (जैउ.) has a four-fold division into Adhyāyas, Anuvākas, Khaṇḍas and Kaṇḍikās. Four figures have accordingly been used here to indicate the same.
  9. THE DAIVATA-BRĀHMAṆA (दै.) is divided into three Khaṇḍas which are subdivided into many Sections (? करिडकास). Double figures have been used here to correspond to this division.
  10. THE ŚADVIṂŚA-BRĀHMAṆA (व.) has five Prapāṭhakas, subdivided into a number of Khaṇḍas.

These also have been shown here by double figures.

11. THE SĀMA-VIDHĀNA-BRĀHMAṆA (सा.) consists of three Adhyāyas, subdivided into Khaṇḍas and Sections (? कण्डिकास). Triple figures represent this division here.
12. THE SAMHITOPANIṢAD-BRĀHMAṆA (सं.) consists of five Khaṇḍas for which single figure has had to be used here.
13. THE MANTRA-BRĀHMAṆA (मं.) possesses a triple division into Prapāṭhakas, Khaṇḍas, and Mantras, which have accordingly three figures to represent them here.
14. THE VANŚA-BRĀHMAṆA (वं.) has only Khaṇḍas which require single figures.
15. THE ARṢEYA-BRĀHMAṆA (आ.) has a sufficiently complicated division. To begin with, there is the Introductory Chapter (भूमिका) without any subdivision. Next follows what is known as the Grāma-geya-gāna, which is divided into five Chapters (अध्यायस), subdivided into Sections (खण्डस). Last in order comes the Āraṇya-gāna, divided into four Parvans, namely, the Arka, the Dvandva, the Vrata and the Supplementary (परिशिष्ट-). These are parcelled out into Chapters (? अध्यायस) which are again subdivided into Khaṇḍas.

Burnell has in his edition enumerated the Sections of Book I, namely the Grāma-geya-gāna consecutively (1-584), thus doing away with the middle Chapter-wise division. In Book II, namely the Āraṇya-gāna, he has left the Parvans altogether out by consolidating the Chapters (? अध्यायस) in the four Parvans into one serial enumeration (1-26). In this Concordance, accordingly, single white figure has been used for entries referable to the Introductory Chapter (भूमिका) e. g. cf. अतस् and खलु etc; double figures have been used for those referable to the Book I, and three figures for those given from Book, II, e. g. cf. अजितस्य, द्वौ etc.

16. THE JAIMINIYA-ĀRṢEYA-BRĀHMAṆA (जैआ.) has an akin system of division, except that it has no Introductory Chapter (भूमिका) and that in the Book II, the Parvans run in the order, Vrata, Arka, Dvandva and Pariśiṣṭa and the consolidated number of their Chapters is less by one. For the purposes of this Concordance, a treatment exactly similar to the one followed in the case of the preceding text has been used in so far as is applicable to it.
17. THE GOPATHA-BRĀHMAṆA (गो.) is divided into Book, I. (पूर्व-ब्राह्मण-) and Book, II. (उत्तर-

ब्राह्मण-), subdivided into Lessons (प्रपाठकs) and Sections (खण्डs). Its references have correspondingly been given here by triple figures.

18. THE AITAREYA-ĀRANYAKA (ऐआ.) is divided into five Āraṇyakas, further partitioned into Chapters (अध्यायs) and Sections (खण्डs). Its references have accordingly been given by triple figures.
19. THE ŚĀNKHĀYANA-ĀRANYAKA (शांआ.) has two-fold division, namely, into Chapters (अध्यायs) and Sections (? खण्डs). Its references have accordingly been entered by double figures.
20. THE TAITTIRĪYA-ĀRANYAKA (तैआ.) is divided into Prapāṭhakas, Anuvākas and Khaṇḍas. In the Mysore edition, the ten Prapāṭhakas of the other editions occur in the order, I, II, III, VI, IV, V, VII, X, and the last subdivision, namely, that into Khaṇḍas has also been consolidated into consecutive enumeration. In this Concordance, however, references have been entered by triple figures in accordance with the other editions.

#### F. SPECIAL TYPOGRAPHY, SIGNS AND SYMBOLS.

(a) Basic word-material has been printed in three distinct columns in order that secondary

and tertiary bases may easily be distinguished from the primary ones. The second column is slightly removed from the first column to the right. The third column is still further removed to the right, e. g. अग्नि- stands out in relief in the first column whereas अग्निष्टोम- and अग्निष्टोम-ता- are given in the second and the third columns respectively.

(b) Similarly, separate columns have been used for entering verbal radicles and their immediate derivative-forms, e. g. अच् √सो and अच् √स्था on the one hand and अच्-सान-, अच्-सित-, अच्-तिष्ठत्-, अच्-स्थाय, and अच्-स्थित- on the other appear in different columns.

(c) When a derivative base is given far away from its radical record and its root has to be shown inside brackets placed alongside of it, other derivatives from the same root which follow it in their alphabetic order, are given in the next column, e. g. गायत् (√गै)- on the one hand and गायति- and गायत्र- on the other are given in separate columns. And, गायत्रच्छन्दस्- being a step still further, is given in the last column.

(d) In this way, the whole material is presented in the form of radical and derivative basic groups. It is very easy for the eye to notice at once where one such group ends and the next begins as also to what extent a particular

group has expanded in actual use, e. g. the group headed by अवि- ends with अव्य- and consists of three members only; another group begins with अविकृत- and ends with its next member अविकृताङ्ग- while, still another group on the same page, begins with अविदित- and extends up to अविद्या-, making five words altogether.

(e) When an immediate derivative on account of its divergent alphabetic order has to be merely indicated under a radical and not treated fully like other homo-vocalic derivatives, it is distinguished from the latter by being given in the last column, e. g. under √कृ and √घा, कृत- and घातवे are entered in the second and दधत्- and कर्तवे in the third column respectively.

(f) Prominence of homo-vocalic derivatives becomes still more readily noticeable because they are given in a regular vertical column whereas the hetero-vocalic ones are besides being relegated to the last column, printed horizontally like running matter, e. g. cf. under √कृ, कर-, करणीय-, करत्- etc. printed one way and कृण्वत्-, कृत-, कृति- etc. the other way.

(g) Black and white faces of the type have been alternately used. This brings out in full relief the several distinct elements of individual entries, e. g. a basic entry like अविविक्त- is black whereas

the radical reference in the brackets (√विच्) is white; the shortened form -कम् is black while the abbreviated name of text जैउ. is white and, finally, the first figure, is black while the rest ११, १, १, ७ are white.

(h) Foot-notes have been headed by certain signs instead of figures so that there may be no chance of their being confused with the degree-figures used to indicate the repetition of certain references. The maximum number of foot-notes on a single page has been fourteen and fourteen different signs as available have accordingly been employed in connection therewith.

(i) The following signs and symbols have been used to add at once to the consolidation as well as the clearness of record:

1. √ is the familiar radical sign, e. g. √दृश् etc.
2. — is appended to all such derivative bases as are declinable e. g. अग्नि- etc.
3. - is a shortened variety of the preceding sign. It is used to separate component parts of a composite base (e. g. अ-काणा-) and is prefixed to shortened declensional forms to indicate their initial lacuna (e. g. -ग्निभिः ←अग्निभिः)
4. → indicates according to the direction of the arrow-head, substitution of one thing by or change of one thing into another.

- This process may be either complementary, e. g.  $\sqrt{\text{दृश्}}$  ( $\rightarrow$ पश्य्) or formative, e. g. ऋतीयमा(न $\rightarrow$ )ना- or referable to cases of rationalisation of popular irregularities, e.g. कक्षीवत् ( $\leftarrow$ कक्ष्यावत्)-, ऊर्ध्व-ञ्च ( $\leftarrow$ जातु)-.
5. + denotes simple addition as in the case of suffixes, e. g. ऊर्जस्वत् (-स्+मतुप्)- etc.
6. ? stands for the dubious or obscure character of an entry which might have been made from regard for authority or sheer helplessness, e.g. ?कनात्काभा-, ?कुलि- etc.
7. \* Denotes actual emendation as made in a palpably corrupt text or the hypothetical character of an entry, e. g. अजायमान-अंहँ-, क्तु (cf. FN. Page 337.)
8. ' ' have been used, mainly in FNN, to enclose quoted portions with इति appended at the end,

- e. g. 'तेन' इति (Page. 351)
9. ( ) have been used to enclose all auxiliary entries, chiefly etymologies, e.g. किञ्चिद् ( $\sqrt{\text{श्चिद्}}$ ).
10. ° is the special mark of a shortened vocative form.
11. = indicates parity of textual reading or reference, e. g. cf. FN. on इडु(ळ)- where it points to a parallel Yajur-Vedic context.
12. S is the ancient *avagraha* mark. It has usually been used to separate such components of composite bases as have their final and initial vowels consolidated into a euphony, e.g. अग्न्य(-ग्निऽअ-)-गार- etc. It is also used to separate such components as though not undergoing the afore-said euphonic process, yet suffer simultaneous change in the final and initial sounds, e. g. अग्नीषो( $\leftarrow$ ग्निऽसो-)-म- etc.

#### IV. USES OF THE CONCORDANCE.

##### A. AS A WORD-INDEX.

Obviously, the chief use of this Concordance lies in its being a comprehensive word-index to the Vedic literature. Every available Vedic word should be referable to it for the study of its basic as well as formological aspects as also for

complete references for a comparative study of it in the several contexts where it occurs. Moreover, there is a specific indication in the case of every individual word of its particular character, radical or derivative and in the latter case, declinable or otherwise.

B. AS A MATERIAL-BOOK OF VEDIC  
PHILOLOGY.

(a) Peculiar euphonic combinations have been indicated as such either in the FNN. or beside the relevant entries e. g. cf. का+इति=काति, निराहव+वत् (←मत्तुप्)=निराहवत्, and अग्नि+सोम=अग्नीषोम-.

(b) Complete or partial transformations and complementary substitutions of radical and derivative bases have been noted, e.g. √धू (→धु), दन्त (→दत्)-and कनिष्ठ (←अल्प+इष्टन्)-.

(c) Such conjugational or declensional forms as have been divergently understood by several scholars have been noted as such, e. g. cf. कम् and कस्मै (Page 335).

(d) Peculiar forms such as अकः, अकृत् and अतथाः have been separately repeated and cross-referenced to their proper place of record.

(e) Every composite entry has been provided with a separate indication of its component members.

(f) Certain words which are indeclinable in later Sanskrit idiom are declinable according to the Vedic usage, e. g. नमस्-. They have been accordingly noted.

(g) Certain independent words of the Vedic idiom have become mere suffixes of later times, e. g. कृत्वस्ः (←कृत्). Pointed attention has been drawn to grammatical

phenomena of this type and the corresponding difference between the two idioms has been noted, e. g. पञ्च-कृत्वस्ः, नव-कृत्वस्ः are invariably single words in later Sanskrit whereas according to the ancient Vedic usage, the first numerical component and the following कृत्वस् seem to have been looked upon as two separate words.

(h) Attention has been drawn to new verbal roots like √गोवय and अ-पर्युषि √भू which may as well be included in the available lists of Sanskrit roots.

(i) Points worth further consideration have been noted as such, e. g. cf. कौण्डिन्य and कौण्डिन्यायन where two-fold aspect of accent requires elucidation.

(j) Palpable errors of explanations as given by commentators have also been made a note of, e. g. cf. चाकृन् under √कृन्.

(k) Accentual peculiarities as noted here may have a suggestive value of their own in the comprehensive study of Vedic Accent, e. g. cf. FNN. on अशुभ्रियद्भु-, अरवन्त-, कनिष्ठ-, तिलमाप- etc.

(l) Whenever there has been any difference in the grammatical view as held here and the same as held elsewhere about certain words or forms, a proper note has been made of it in order to present available data for further study and eventual decision, e. g. 'करति'

'करतः' 'करतः' and करसि have been given here as modal (लेट्) forms whereas MW. considers them to be tense (लट्) forms; अपश्यत् at शांआ. ४, १४., has been recorded here as a negative compound of the Present Participle form while Kt. takes the same as an imperfect Past form.

(m) Often, with the same object, critical material in the form of grammatical notes as given by others has been incorporated here, e. g. cf. अकुर्व under √कृ.

#### C. AS A MATERIAL- BOOK OF VEDIC LEXICOGRAPHY.

(a) It supplements and completes the range of the Vedic vocabulary as available in the extant Sanskrit lexicons.

(b) This use has an additional value of its own in that it defines the range of the vocabulary which has to be treated in the Vedic lexicon as distinguished from ordinary Sanskrit dictionaries which either entirely ignore or only incompletely deal with Vedic words.

(c) Classification and grouping of words on a purely etymological and semasiological basis as followed in this Concordance, is by itself a legitimate part of regular lexical treatment.

(d) Analysis of compound words into their component members and indication of

derivation either by virtue of arrangement and typographical device or specific mention should prove a useful aid to arriving at right meanings of Vedic words. For entries of the latter type, cf. e. g. केश-, केशव-, कोश-, नभ्य-, अग्नि-वत् etc.

(f) The treatment as accorded here to many a word will be found actually to be essentially like a lexical one, e. g. cf. the entries of relevant FNN. on थम्, द-, √३त्ति, धुनि-, धुर्-, धुरा, पहा, पहिया, etc.

(g) Cross-references and critical discussions as appended to good many words have their own exegetical utility. Therein will be found embodied varying comments by one and the same writer in different contexts as well as those by different writers in one context, e.g. cf. पष्ट-, पष्टि, ऐकादशाक्षि-, तन्व-, ओषधि-, आचके under आ/चक्, कर्कन्धु-, कर्त-, करुण्यतम-, चेरपाद-, चेद्, अश्न्युष्णि-, कया-, कयानीया—etc.

(h) Incidentally, at many places will be found suggestions for correcting the treatment of certain words as found in existing dictionaries, e. g. cf. FN. on कम्, अ-वीर- etc.

#### D. AS A HELP TO COMPARATIVE TEXTUAL STUDY.

Textual comparison has to be made either in the form of words used in similar contexts or in the

accentual aspects thereof. Available material in respect of both has been given here:

(a) e. g. cf. देवकामा- of Rīg-Veda and Brāhmaṇa with देवुकामा- of Atharva-Veda.

(b) e. g. cf. नाद्य-, नारिष्ट-, निन्द्य-, जुष्ट-, क्याम्बू- etc. of Brāhmaṇa with

corresponding नाद्य-, नारिष्ट-, निन्द्य-, जुष्ट-, क्याम्बू- etc. of Saṃhitā.

(c) And, also, cf. inter-Brāhmaṇa variations, e. g. चेतव्य- of श. with चेतव्य- of तै., त्रिकपाल- of श. with त्रिकपाल- of तै. and जीवात्त्वै of श. with जीवात्त्वै of तै.

#### F. AS AN AID TO TEXTUAL RESTORATION.

(a) From the foregoing bibliographic description of the basic texts, it is obvious that a good deal of editorial exercise is still required to get authentic editions of the same. By virtue of the large number of emendations that have been suggested and introduced in this Concordance in connection with the said texts, it may be expected to render the path of future editors sufficiently smooth. These emendations have to be considered in the light of critical material supplied in FNN. thereon. Besides the examples already given, here are a few more to illustrate the nature or amplify the prospect of this use :

1. 'नियुयोज' has been entered in place of the current reading 'निनि-योज' at पे. ७, १६. That Sāyaṇa tried to rationalise the corrupt reading may be a proof positive of its long standing but nowise a justification for its retention, cf. FN.
2. 'अतिष्टाः' for 'अतिष्टः' at श. ५, ३, ३, ६. (Cf. FN.)
3. 'अतीर्थेन' for 'अतीर्थेन' without accent at श. ११, ४, २, १४.
4. 'अनुबुवन्' for the radically accented 'अनुबुवन्' at श. १, ७, २, १५.
5. 'नराशंसाय' for 'नराशंसाय' at श. १, ५, १, २०.
6. 'अद्रवत्' for the radically accented 'अद्रवत्' at श. ५, ५, ४, १० (cf. FN.)
7. 'ज्योत्स्ना' for 'जोत्स्ना' at तै. २, २, ६, ७.
8. 'नाव्य-' for 'नाव्य-' at श. १०, ५, ४, १४ ( W's edition, according to the system whereof, a double understroke should have been shown, cf. FN. )
9. अभिमृश्य for अभिमृश्य at श. १२, ४, १, ६.



10. 'अभ्युदतिष्ठत्' for 'अभ्युदतिष्ठत्' at श. ४, ६, ४, ३.
11. 'अमेनि-' for 'अमेनि' at श. १४, २, २, ३०. ( W's edition ).
12. 'दीक्षमाणाः' for 'दीक्षमाणाः' without accent at श. १२, १, १, १०. ( cf FN. for the rejection of an alternative suggestion ).
13. 'धेनुः' for 'धेनुः' at श. १२, ८, २, २.
14. 'नानादेवत्यानि' for 'नानादेवत्यानि' at श. ४, १, १, १०. ( W's edition ).
15. 'नवमः' for 'नवमः' at श. ६, ४, ३, ६.
16. 'तादीक्षा' for 'तादीक्षा' at तै. २, ५, ४, ३. ( cf. FN. )
17. 'क्रत्वा' for 'क्रत्वादाः' at तै. २, ४, ६, २. ( cf. FN. )
18. 'अवीर्यः' for 'अवीर्यः' at तै. ३, ७, १, १. and also for अवीर्यः at का. २, १, १, ७. ( cf. FN. )
19. 'अधिश्चिते' for 'अधिश्चिते' at तै. २, ४, ४, ६. ( cf. FN. )
20. 'करत्' for 'अकरत्' at तै. २, ४, ४, ६.
21. 'अनशन-' for 'अनशन-' at तैत्र्या. ( cf. FN. )
22. 'अनङ्गुलिः' for 'अनङ्गुलिः' at तैत्र्या. १, ११, ५. ( cf. FN. )
23. 'अवपश्यामि' for 'अवपाश्यामि' at तां. १, ५, ३.
24. 'दध्मसि' for 'दध्मसि' at तां. १, ५, १७.
25. 'अभ्यघावन्' for 'अभ्यघायन्' at तां. १०, ५, १३.
26. 'कुञ्जिमतीव' for 'नुञ्जिमतीव' at तां. २५, १०, ११.
27. 'अवसानदेशौ' for 'अवसानदेशौ' at तां. ५, ७, ४.
28. 'घृतश्च्युतः' for 'घृतश्च्युतः' at तां. ६, १, १७.
29. 'नाशयितव्या' for 'नाशयितव्या' at जै. १६८.
30. 'कौशाम्त्रेय' for 'काशान्त्रेय' at जै. १६६.
31. 'अशमसु' for 'अशमसु' at जैउ. ४, ५, १, २.
32. 'अभ्यद्रवन्' for 'अभिद्रवन्' at प. ४, ५.
33. 'अनुवीर्याम्' for 'अनुवीर्याम्' at प. १, ४.
34. 'ध्रुवगोपः' for 'ध्रुवगोपः' at तां. २५, १८, ४.
35. 'गोन्याघाः' for 'गोन्याघः' at तां. १३, ५, ६, ( cf. FN. )
36. 'तास्पन्द्रे' for 'तास्पन्द्य' at जैत्र्या. २, १८, ६,
37. 'पेतवाध्यम्' for 'पेतवृद्धम्' at जैत्र्या. १, ५६.
38. 'कौमुदम्' for 'कौत्मुदम्' at जैत्र्या. १, ८३.
39. 'एवयामरुतः' for 'एवयामरुतस्य' at त्र्या. १, ४६. २.
40. 'पञ्चिनी' for 'पञ्चिनी' at दै. ३, १३.
41. 'अपराजित्यै' for 'पराजित्यै' at गो. २, २, १६.
42. 'प्रणवः तेन' for '-वते' at गो. २, ३, ११.

(b) A further help in this direction is likely to be rendered by the registration of many a suggestive variant reading either in the body of the Concordance or in the FNN. The nature of this entry distinctly discernible in more than one aspect, may be illustrated by means of a few examples:

1. 'कौपयेय' occurs at जै. ३, ६, १, १ and ३, whereas 'कौचयेय' which is apparently another form of the same word, occurs at जै. १५३. Both readings have been given equal recognition and cross-references added in FNN.
2. 'अणूपमा' is read by one edition of the तै. at १०, ११, २, while 'तनूपमा' is read by another at the same place. Both readings have been entered and cross-referenced in FNN.
3. 'घर्मस्य तनू' as two separate words are read at जै. २, १८, ३, while 'घर्मतनू' as one composite word is read at आ. २, ६, ५. Both readings have been adopted and cross-referenced.
4. 'घर्मस्य रोचनम्' is the reading of जै. २, ५, १ for the compound, 'घर्मरोचनम्' at आ. २, २५, ६. Both have been duly entered and cross-referenced.
5. 'धुरः' at जै. १, १६८; ४४७; has to be compared to 'धुरोः' at आ. १, १६८; ४४७. Both have been entered and cross-referenced.
6. 'कुम्भस्य' at जै. १, ४८१, is likewise to be compared to the

doubtful reading 'कौम्भस्य' at आ. १, ४८१.

7. On the other hand, variant readings like 'कौरुपाञ्चालः' for 'कौरुपञ्चालः' at गो. १, ३, ६, 'तेन' for 'केन' at शां. ६, १०; 'ऐकाहिन्यः' (←एकाहिनी) for 'ऐकाहिक्यः' at गो. २, ५, १४ and 'चलुः' for जलुः at शां. (आन) ५, ३, have been noted only in FNN. They are not wrong in form so far as they go, but all the same, they are not probable originals that are wanted in the contexts under consideration.
8. In the case of entries like 'कौसुरु- (र?) विन्दः' at गो. १, ४, २४, where an original reading with a query-mark is placed side by side with an emended one, the case for the former, though not sufficiently strong, is, however, not so weak as to justify either its rejection or relegation to FNN.
9. In cases like 'पर्युपि/भू' and 'अपादस्ता' an entry has to be assessed at its proper value in comparison with and along with full consideration of critical material as supplied in FNN.
10. Query-marks as applied to conjectural and doubtful entries like 'धुराधुर-' and 'नानाजनितोः' should be welcome sign-posts for workers in this field to carry on further investigation and consideration.
11. Cases, like the unaccented 'करवाणि' at श. १३, ८, १, १०, in

respect of which the mind has been oscillating as to the desirability of making necessary emendations, have been entered as found in the available texts. Points to be considered in these cases have been indicated in FNN.

12. Tentative character of certain entries as made here also calls for further consideration and eventual confirmation or otherwise. In the case of these entries what has to be decided may be connected either with the form of doubtful variants, e.g. cf. 'अद्गुण्'-, beside 'अग्रहण्'-, or with a particular textual analysis as proposed herein, e.g. cf. 'अङ्गान्यङ्कू' (either as two words 'अङ्गा' and 'न्यङ्कू' or as one compound word) at तां १, ७, ५.

(c) For the purposes of this Concordance, it has been necessary to make critical reading of the available commentaries and the result thereof has been entered in FNN. A reference to these may naturally be useful in any future work undertaken in connection with these texts, e. g.

1. भा. has to be corrected in his reading 'क्षितिम्' for 'अक्षितिम्' at तै. ३, ११, ८, ५.
2. 'अतिताम्राणि' at तैआ. १, ५, १, has been entered here as a composite word after सा. and भा. But it has been pointed out that, really, 'अति' and 'ताम्राणि' have to be

construed separately.

3. The commentary's division of 'अद्भ्यादेवः' at तै. ३, १२, ३, १, into 'अद्भ्यादेवः' has to be corrected into 'अद्भ्या । अदेवः'.
4. सा. in explaining 'जह्नुवृचीवन्तः' at तां. २१, १२, २, has 'जहोः पुत्रा ऋचीवन्तः' which should be corrected into 'जहोः पुत्रा वृचीवन्तः', cf. FN.
5. भा. and सा. have divided 'उपद्वाघः' at तै. ३, ६, १०, ३, into 'उपद्वाघः' whereas the right division is 'उप । द्वुवाघः' cf. पपा. on ऋ. ६, १, ६, and सा.'s own comment thereon. Also, cf. FNN. on 'उपासद्' and 'द्वुवाघ्-.'
6. भा. has been made to describe 'घारयत्' at तैआ. १, ८, ३, as an Aorist (लुङ्) form which is obviously a case of editorial continuation of clerical negligence.
7. सा. describes 'दीघरत्' at तै. २, ६, ३, ५, as Third Person Plural which it clearly is not, cf. FN. on the word under √घृ.
8. सा. explains 'घेष्ठा' at तै. २, ४, ८, ४, as a verbal conjugational form whereas its comparison with ऋ. ७, ६३, १, determines it to be a derivative declensional form, cf. FN.

#### F. AS A BASIS OF FURTHER WORK.

Besides its aforesaid direct uses of referential and critical character in respect of the Vedic texts

comprehended by it in each volume, this Concordance may be put to a number of indirect uses. For instance, it should be much easier now to marshal with its help necessary data for the compilation of many other works like the following which are so much needed to facilitate and deepen further research in Sanskrit Philology and Indian Religion and Culture:

(a) A reverse-index of the entire Vedic vocabulary.

(b) An alphabetical list of Vedic roots, simple as well as composite and, also, those which have been conjugationally employed and those which have to be retrogressively deduced from their derivatives.

(c) An alphabetical list of entire Vedic derivative bases

including such as are found used as only components of compounds.

(d) An exclusive alphabetical index of these aforesaid components with a complete record of their textual occurrences.

(e) An alphabetical group-arrangement of the entire Vedic vocabulary on the etymo-geneological basis.

(f) An encyclopaedic lexical record of traditional Vedic interpretation with the help of the aforesaid compilations and the present work.

(g) A supplementary Vedic-index on the model of the work of the same name by the late Professor A. A. Macdonell and Professor A. B. Keith, containing all available information on Vedic history, geography, social development, religion, philosophy and culture.

---

## V. ABBREVIATIONS (सङ्केताः)

### A. OF THE NAMES OF THE BASIC TEXTS.

(आधारग्रन्थनाम्नाम्)

आ.	=आर्षेयब्राह्मणम्	तैआ.	=तैत्तिरीयारण्यकम्
ऐ.	=ऐतरेयब्राह्मणम्	द्वै.	=द्वैवतब्राह्मणम्
ऐआ.	=ऐतरेयारण्यकम्	मं.	=मन्त्रब्राह्मणम्
का.	=कारवशाखीयं शतपथब्राह्मणम्	वं.	=वंशब्राह्मणम्
गो.	=गोपथब्राह्मणम्	श.	=माध्यन्दिनशाखीयं शतपथब्राह्मणम्
जै.	=जैमिनीयब्राह्मणम्	शां.	=शांखायनब्राह्मणम्
जैआ.	=जैमिनीयार्षेयब्राह्मणम्	शांआ.	=शांखानारण्यकम्
जैउ.	=जैमिनीय (तलवकार)- उपनिषद्ब्राह्मणम्	प.	=पर्द्धिशब्राह्मणम्
तां.	=ताण्ड्यब्राह्मणम्	सं.	=संहितोपनिषद्ब्राह्मणम्
तै.	=तैत्तिरीयब्राह्मणम्	सा.	=सामविधानब्राह्मणम्

### B. OF THE SANSKRIT NAMES AND TERMS.

(संस्कृतसंज्ञापरिभाषायां)

१	=एकवचनम्	आश्व.	=आश्वलायन-
२	=द्विवचनम्	ऋ.	=ऋग्वेदः
३	=बहुवचनम्	उ.	=उज्वटः
अ.	=अथर्ववेदः	उणा.	=उणादिकोपः
अज.	=अजमेर-संस्करणम्	उप.	=उपनिषद्
अदा.	=अदादिर्गणः	उसू.	=JACOB-सङ्कलिता- उपनिषद्वाक्य-सूची
अद्र.	=अद्रे (यस्या.) द्रष्टव्य-	पेपसू.	=ऐतरेयब्राह्मण-पदसूची
अर्वाञ्चः	=अर्वाकन-भाषाविज्ञानोपाश्रया विद्वांसः	कापि.	=कापिष्ठल-संहिता
अव्य.	=अव्ययम्	कालिं.	=कालिकाता-संस्करणम्
आन.	=आनन्दाश्रम-संस्करणम्	काश्रौ.	=कात्यायनश्रौतसूत्रम्

कासं.	=काठक-संहिता	प्राञ्चः	=प्राकृता विद्वांसः
कौमु.	=वैयाकरणसिद्धान्तकौमुदी	प्राति.	=प्रातिपदिक-
क्रिवि.	=क्रियाविशेषणम्	फिद.	=फिदसूत्रम्
क्रया.	=त्रयादिर्गणः	वस.	=बहुव्रीहिसमासः
गद्र.	=(यस्था.) गत- द्र.	वृ.	=बृहदारण्यकोपनिषद्
गृ.	=गृह्यसूत्रम्	भा.	=भट्टभास्करमिश्रः
च.	=चतुर्थी विभक्तिः	भू.	=( तत्र २ ग्रन्थारम्भे ) भूमिका- खण्डः
चुरा.	=चुरादिर्गणः	भ्वादि.	=भ्वादिर्गणः
छा.	=छान्दोग्योपनिषद्	म.	=महीधरः
जु.	=जुहोत्यादिर्गणः	मां.	=मानवश्रौतसूत्रम्
टि.	=टिप्पणम्	मुपा.	=मुद्रितपाठः ( =मूपा. )
तस.	=तत्पुरुषः समासः	मूपा.	=मूलपाठः ( =मुपा. )
तना.	=तनादिर्गणः	मैसं.	=मैत्रायणी संहिता
तु.	=तुलना कर्तव्या	मैसू.	=मैसूर-संस्करणम्
तुदा.	=तुदादिर्गणः	य.	=यजुर्वेदः ( =माध्यन्दिन-वाजसनेय- संहिता)
तृ.	=तृतीया विभक्तिः	यदनु.	=यदनुसारम्
तैसं.	=तैत्तिरीय-संहिता	यथामु.	=यथामुद्रितम्
तैउ.	=तैत्तिरीयोपनिषद्	यस्था.	=यथास्थानम्
द.	=दयानन्दः	या.	=यास्कः
दिवा.	=दिवादिर्गणः	रुधा.	=रुधादिर्गणः
द्र.	=द्रष्टव्य-	ला.	=लाट्यायन-श्रौतसूत्रम्
द्राह्या.	=द्राह्यायण-श्रौतसूत्रम्	वा.	=वार्तिकसूत्रं कात्यायनकृतम्
द्वि.	=द्वितीया विभक्तिः	वाज.	=वाजसनेयि-माध्यन्दिन-संहिता ( = य. )
न.	=नपुंसकम्	वि.	=विशेषणम्
नाधा.	=नामधातुः	श.	=शङ्कराचार्यः
नि.	=निरुक्तम्	श्रौ.	=श्रौतसूत्रम्
निघ.	=निघण्टुः	ष.	=षष्ठी विभक्तिः
प.	=( इहैव ) परिशिष्टखण्डः	स.	=सप्तमी विभक्तिः
पद्र.	=( इह ) परिशिष्टखण्डे द्र.	सं.	=सम्बुद्धिः
पपा.	=पदपाठः	सस.	=सर्वसम्मत-
पा.	=पाणिनिः	सा.	=सायणः
पारि.	=वैदिक-शब्दार्थपारिजातः	साम.	=सामवेदः
पु.	=पुरुषः	सू.	=सूची
पुं.	=पुंल्लिङ्गम्	स्त्री.	=स्त्रीलिङ्गम्
पूपा.	=पूर्वपाठः ( उपक्रमः)	स्वा.	=स्वादिर्गणः
प्र.	=प्रथम-	हस्त.	=हस्तलेखः
प्र.	=प्रथमा विभक्तिः		
प्र.	=प्रश्नोपनिषद्		
प्रभृ.	=प्रभृति-		

## C. OF THE NON-SANSKRITIC NAMES AND TERMS

( संस्कृतेतर-संज्ञापरिभाषणम् )

BC.	= Vedic Concordance. (by Bloomfield. M.).	L.	= Lindner. B.
Bn. or Br.	= Burnell. A. C.	Ly.	= Lyden.
BW.	= Sanskrit-Wörterbuch (in Kürzerer fassung von Otto Böhtlingk).	Ms.	= Manuscript.
C.	Caland. W.	Mss.	= Manuscripts.
Cf.	= Compare.	MW.	= Sanskrit-English Dictionary by Monier Monier-Williams.
e. g.	= For Example.	MVG	= Vedic Grammar by Macdonell. A. A.
Egg.	= Eggeling. J.	ORN.	= Rig-Veda Textkritische und Exegetische Noten von Oldenburg. H.
FN.	= Foot-note.	Or.	= Oertel. H.
FNN.	= Foot-notes.	PW.	= Sanskrit Wörterbuch von Otto Böhtlingk und Rudolph Roth.
G.	= Gaastra. D.	Sch.	Schmidt. R.
GG.	= Glosser des Rig-Veda, von Geldner. K. F.	W.	= Weber. A.
Gr.	= Grammar.	Wh.	= Whitney. W. D.
GW.	= Wörterbuch zum Rig- Veda von Grassmann		
H.	= Haug. M.		
Kt.	= Keith. A. B.		

---

अथ

# वैदिक—पदानुक्रमकोषे

ब्राह्मणारण्यकीयो द्वितीयो विभागः

( पूर्वार्धः )





अ

अ-अः ऐआ. २, ३, ८; अऽइति तां. २०, १४, २; ३; ७; जैउ. ४, ८, ३, ४; ८.  
 अंश(√अंश←√अश)-शः श. ५, ३, ५, ९; तै. १, १, ९, २; -शम् श. ५, १, २, १; जै. १९२; तां. १४, ३, १३; २५, १३, ३; -शान् तां. २१, १, २; जै. १४९; -शाय श. ५, ३, ५, ९; -शेन तै. २, ४, २, ७.  
 अंश-भू-भूः तै. ३, ७, ९, १.  
 अंशु-शवः श. ४, १, १, ४; ४, ५; तां. ८, ४, १; -शुः शां. १३, ४; श. १, ६, ४, ९; ३, ४, ३, १८; ४, १, १, २; २६; २८; २, ५, २; ५, १०, ३; ६, १, १; ११; १२; ११, ५, ९, १; २; तै. १, ४, ७, ५; २, ४, ३, ११; ५, १, ७, १; तां. १३, ५, १; जै. ८४; वं. १; गो. २, २, १२;  
 -शुऽऽशुः ऐ. १, २६; श. ३, ४, ३, १८; गो. २, २, ४; -शुभिः श. ४, १, १, ३; ४; -शुभ्याम् श. ४, १, १, ९; -शुम् शांआ. ४, ८; श. ३, ४, ३, १८; ४, २, ५, २; ६, १, २; ५, १, २, १; ११, ५, ९, १; ६; तै. ३, १, ३, १; -शुम्ऽशुम् श. ३, ४, ३, १८; -शुषु श. १२, ६, १, १९; -शुन् श. ११, ५, ९, ६; ८; १२; तै. १, ४, १, १; ष. १, ६; -शो श. ४, १, १, २६; -शोः श. ११, ५, ९, ११; वं. १.  
 अंशु-मत्व-मती तां. ८, ४, १; -मान् जै. १३४.  
 अंशुमती-ती तैआ. १, ६, ३; -तीम् ऐ. ६, ३६; तैआ. १, ६, ३;

गो. २, ६, १६.  
 अंस-सः ऐ. ७, १; श. ३, ५, १, ५; ६; गो. १, ३, १८; -सम् शांआ. ४, १५; -सयोः श. ३, ७, ४, ८; ८, ३, २७; २९; १४, १, ३, १०; जै. १९८; -सस्य श. ७, २, २, ४; -सा ऐ. २, ६; तै. ३, ६, ३, ३; -सेषु तै. २, ८, ५, ५; -सौ श. १, २, ५, १५; ३, ३, २, १८; का. २, २, ३, १४; तै. २, ६, ५, ५.  
 अंस-द(घ→)घ्ना-घ्ना श. १४, १, ३, १०.  
 अंस-फलक-म् ऐआ. १, २, २; श. १०, २, ६, १४.  
 अंस-लु-लः श. ३, ८, ४, ६; -लम् श. ३, १, २, २१; तै. ३, ४, १७, १.  
 अंहस्(√अंह←√हन्)-हः शां. २६, ४; तै. २, ८, ६, ८; -हसः ऐ. २, २; शां. १०, २; श. १, ५, १, २२; ९, १, २०; ३, २, २, २०; १२, ७, ३, २१; तै. १, ६, १, ३; २, ४, १, ६; ६, १, ५; ६, १; ३; ८, ७, ९; ३, ५, १०, ५; ६, १, २; ७, ७, २; १२, २; ९, १७, ४; तैआ. ४, ७, ५; २०, १; -हसा तै. ३, ९, १७, ४.  
 अंहसस्पति-तये श. ४, ३, १, २०.  
 अंहस्पत्यु-त्याय तै. ३, १०, ७, १.  
 अंहह(ह्रि?)--हौ तै. ३, ७, ५, १२  
 अंहोमुच्(हस्/मुच्)-मुचः श. ३, २, २, २०; तै. २, ६, १६, २; आ. १, ४२६; -मुचम् तै. २, ७, १३३; -मुचा तै. २, ८, ४, ६; -मुचे तै. १, ७, ३, ७; ३, ९, १६, ४; १७, ४.  
 अ-कार-रः ऐ. ५, ३२; ऐआ. २, ३,

अंहु-होः श. ४, ३, ५, १५.  
 अंहीयस्(हु+ईयसुन्)-यांसः ऐ. १, २५.  
 अंहु-सेदी-द्याः श. १३, ५, २, ७; गो. २, ६, १५.  
 अ-कु-कम् श. ८, ४, १, २४; तै. ३, ७, २, ५; ६; तां. १०, १, १८; २१, ८, ३-५.  
 अकः, अकत् √कृ द्र.  
 अ-कनिष्ठ-घ्नाः ऐ. ६, २४.  
 अ-क(र्ण→)र्णा-र्णा श. ३, ३, १, १६.  
 अकर्ण-क-काम् जै. २०३.  
 अ-कल्मा(ष→)षी-षी श. ६, ३, १, ३२.  
 अ-कव-वाः तै. २, ८, ५, ७; -वेभिः तै. ३, ६, ८, १.  
 अकवा(वऽअ-)रि-म् श. ४, ३, ३, १४; तै. २, ८, ३, ४.  
 अ-कस्मात् ष. ५, ७.  
 अ-का(ण→)णा-णा श. ३, ३, १, १६.  
 अ-काम्, मा(√कम्)-मः शांआ. ११, ६; ८; श. १०, ५, ४, १५; १४, ७, २, ८; जैउ. ४, ११, ५, १४; -मम् ऐ. ३, ४६; श. १, २, ३, १; १४, ७, १, २१; -माः तै. २, ४, ४, ९; -माम् श. ११, ५, १, १.  
 अ-कामकर्शन-म् तै. ३, ६, २, २.  
 अ-कामप्रीत-ताः तै. ३, ७, १, १.  
 अ-कामहत-तः श. १४, ७, १, ३५-३९; -तस्य तैआ. ८, ८, २; ३; ४.  
 अ-कामयमान-नः श. १४, ७, २, ८.  
 अ-कार-रः ऐ. ५, ३२; ऐआ. २, ३,

६; ३, २, ३; -रम् जैज. ४, ८, ४, २;  
-रे जैज. ४, ८, ३, २.

अकार्य-म् तां. २२, १४, २.

अकार्य-कारिन्-री तैआ. १०, १,  
१५.

अ-काल-ले ऐ. ६, ३३; का. १, ३,  
३, ४<sup>३</sup>; सा. १, ६, ७; प. ५, ७.

अ-कितव-म् तै. ३, ४, ५, १.

अ-किलास-सः तां. २३, १६, १२.

अ-किल्बिष-पम् शा. १, ९, २, २०:  
-पाः शा. २, ४, ३, १२<sup>३</sup>; ५, २, ३, ६,  
२, २, ५, २, ३, ९<sup>३</sup>; ४, २, ५, १६<sup>३</sup>;  
का. १, ३, २, ११<sup>३</sup>; ५, १, ३<sup>३</sup>; २, १;  
६, २, १.

अ-कुर्वत्-ते सं. ३.

अ-कुशल-लाः गो. १, १, १३;  
-लेन शांआ. ८, १०<sup>३</sup>.

अ-कूट(ट→टा)-टा शा. ३, ३, १, १६.

अ-कू(क→कु)धीची(←कूष्मन्) -  
-च्यः शां. ८, ५<sup>३</sup>; १८, ४.

अ-कूपार-रः तां. १५, ५, ३०; जै.  
१९९; २१०; -रम् आ. १, ३४५;  
जै. १९९<sup>३</sup>; -रस्य जै. १९९; -राणि  
जैआ. १, ३४५; -रे आ. १, १६७.

अकूपाराङ्गिर(स→)सी-सी तां  
९, २, १४.

अ-कृत, ता-न्तम् ऐ. २, ३८<sup>३</sup>; ३, ३३;  
६, २१; शां. २४, ६; शा. ४, ६, ८,  
१७; १४, ४, २, २८; तां. २१, १५,  
४; -ता ऐ. ६, १; ऐआ. १, २, ४<sup>३</sup>.

अकृत-शमशान-न्स्य शा. १३,  
८, १, १.

अ-कृता ए. ५, ३०; ३४; पा. ९, ५, २,  
१३; प. १, ६.

अ-कृत्स्न, स्ना-न्स्नः ऐआ. २, ३, ५;  
शा. १४, ४, २, १७; ३०; -स्नम् शा.  
१०, ५, ३, ८; १३, २, २, १२; -स्ना  
शां. १०, ६; गो. २, २, १७; -स्नाः  
शा. १०, ५, ३, ८.

अ-कृपीच(ल→)ला-म् तै. २, ५,  
५, ७.

अ-कृष्ट-ष्टम् सं. ३<sup>३</sup>; -ष्टा तैआ.

१, २७, ६; -ष्टाय शा. ७, २, ४,  
५<sup>३</sup>; -ष्टे शा. ७, २, २, ५; ४, ५<sup>३</sup>; ६;  
१०<sup>३</sup>; ११; १७<sup>३</sup>; १८; २३<sup>३</sup>; २४; ९,  
१, १, ३.

अकृष्ट-गच्य, च्या-च्यम् तै. १,  
६, १, ११; जै. १५०; -च्यस्य तै.  
१, ६, १, ११; -च्याः तां. ६, ९, ९.

अ-कृष्ण-ष्णः शा. १३, २, ७, ७.

अ-क्लस(√क्लप्)-सः तां. २१, ८, ६;  
-प्तस्य तां. २२, ९, ६; ११, ५; २३,  
१९, ११; -प्ताः तै. ३, ९, १४, ४.

अ-केश-शासः तैआ. १, ८, ६.

अ-क्रोविद्-म् जैज. ४, १, १, २-५.

अ-क्रोधधाव(न→)नी-नीः तै. ३,  
६, २, २.

अक्त-अक्तवत्, -ती, अक्ताक्ष-, अक्ता-  
क्ष्य-, अक्त्वा, √अक्ञ् अद्र.

अक्तु(√अक्ञ्)-क्तुभिः ऐ. १, २१;  
शां. ८, ६; शा. १३, ८, २, ३; तै. १,  
२, १, १०; तैआ. १, २७, ५; ४, ४, २,  
३; -क्तुन् शा. ६, ४, ४, २<sup>३</sup>.

अ-क्र(√क्रम्)-क्रमः तै. १, २, १, १३.

अ-क्रु-म् तैआ. १०, १०, १.

अ-क्रिमि-मयः शा. ५, ४, १, २.

अ-क्रीत-तम् तै. १, ४, ७, ५; तां. ९,  
५, १; -तेन शा. ३, २, ४, ७.

अक्रीत-सोम-मस्य गो. १, ३, १९.

अ-कुब्द-द्वस्य तैआ. १, ४, २.

अ-कुष्यत्-ध्यन् शा. ९, ४, २, १७;  
१४, २, २, ३०.

अ-क्रोध-धः शा. ३, २, २, २४; मं.  
२, ४, ५.

अक्रोध-मय-यः शा. १४, ७, २, ६.

अ-क्रूर-रम् शा. ५, ४, ३, १२; गो. १,  
२, १८; २०; -रेण्डइव तै. २, ४,  
७, २.

अ-क्ष-क्षः ऐआ. १, २, २; शां. १८,  
४; शांआ. २, ४; शा. ६, ८, १, १०;  
११<sup>३</sup>; १०, २, ६, १४; जै. १७; -क्षम्  
शांआ. ११, १; शा. ३, ६, ३, ५; ४,  
६, ९, १३; ५, १, २, १७<sup>३</sup>; १८<sup>३</sup>; ६,  
८, १, १५; तै. २, ४, ३, १; जै. ३४;

तां. ६, ५, १४<sup>३</sup>; १५<sup>३</sup>; -क्षस्य शा.  
३, ५, ३, १३; १४; १६; ६, ८, १, १०;  
-क्षे शा. ३, ५, ३, १७; तां. ६, ५, १३;  
-क्षेण जैज. २, ६, १, ३; -क्षेण्डइव  
तै. २, ४, ५, २.

अक्षा(←क्ष)-नह-हः ऐ. ७, ९.

अक्ष-क्षाः शा. ५, ३, १, १०; ४, ४;  
२३; -क्षान् शा. ५, ४, ४, ६; २, ३, ३.

१, ७, १०, ५; मं. १, ७, ५; -क्षानाम्  
तैआ. २, ४, १; -क्षेपु शांआ. १२,  
१; शा. ५, ४, ४, २३; तै. २, ७, ७, २.

अक्ष-का(म्य→)म्या-म् जै. १४.

अक्ष-राज-जाय तै. ३, ४, १६, १.

अक्ष-वृत्त-म् तैआ. २, ४, १.

अक्षा(←क्षआ-)वपन(√वप्)-म्  
शा. ५, ३, १, १०.

अक्षा(←क्षआ-)वाप-पः शा. ५,  
३, १, १०; -पस्य शा. ५, ३, १, १०;  
तै. १, ७, ३, ६.

अक्षत-तम् मं. १, ८, ५; -तान् मं.  
२, ४, ९; सा. ३, ४, २; -तानाम्  
सा. ३, ४, ९; -तैः सा. ३, ३, ५.

अक्षता(←तआ-)मय-यः शा.  
१३, ३, ८, ३.

अक्षति-तिम् शांआ. २, १७.

अ-क्षत्रिय-यः, -यस्य शा. ६, ६, ३,  
१२.

अक्षन् √घस् द्र.

अक्षन्(←अक्षि अद्र.)-क्षन् शा.  
१०, ५, २, ७<sup>३</sup>; ८; ९; १३; १९; २३;  
१४, ५, २, ३<sup>३</sup>; ३, ९; ६, ११, ३;  
जैज. १, १३, ३, ७; ४, ११, ३, १२;  
-क्षमिः तै. २, ४, ६, १०; ३, ७, ७,  
१; -क्षपु प. १, ७<sup>३</sup>; -क्ष्यः ऐ. ५,  
२२; शा. ३, ३, ४, ८; १२, २, ४,  
१५; १३, ४, २, ३; ४<sup>३</sup>; गो. १, ५, ४;  
-क्ष्ययोः तैआ. १, ४, २; -क्ष्यी  
तैआ. १, ६, १.

अक्षपवत्-वान् तैआ. १, ११, ४.

अ-क्षय(√क्षि)-यम् जैज. १, ७,  
२, २<sup>३</sup>; जैआ. १, ४६०.

अ-क्षय्य, य्या-य्यः शा. १, ४, ६, १९;

११, १, २, १२; २, ३, ६; तै. ३, ११,  
१, १; -व्यम् शा. १, ४, ६, १९;  
५, ३, १६; २, ३, ४, ९; ५, ४, १, २;  
३, ३, १७; ११, १, २, १२; २, ३,  
६; ५, ३, ६; तै. ३, ११, ७, ४; ५;  
तैआ. २, १४, १; -व्याः शा. १३,  
८, १, ९; -व्यात्-तैआ. १, २, १.  
अक्षर(√१अक्ष+सरां)- -रः तैआ.  
१०, ११, २; -रम् ऐ. २, ३७;  
३, २५; ५, ३; ऐआ. २, ३, ६; ८;  
३, १, ५; शां. ६, १२; शांआ. ७,  
१२; १३; १४; शा. ७, ३, २,  
७; ६, १, ३, ६; ३, १, ४३;  
१०, २, ४, ६, ४, १, ८; ९; १६; १७,  
६, ८, ८; १०; ११; ८, २, २; ३; ४;  
४, १; ६, २; ४; ५; तै. २, ४, ६;  
१२; ८, ८, ५; तैआ. १, ९, ६; २,  
११, १; १०, ११, १; १५, १; २६, १;  
तां. ८, ४, १; ६, १४; १०, ५, १०;  
१२, ४, ४; २०, १४, ८; १५, २; जै.  
११; १६; १०२; जैड. १, १, ३, ८;  
२, १, ४; १०; २, ३; ३, २; ५; ७; ११;  
४, १०; ११; ७, १, ७; ८; २, १; २;  
४; १४, २, ८; २, २, १, २; ३; ४,  
५, ३; ६; ७; ६, ८, ५; ७, ८, ३, ४;  
५; ६; ७; ८; ९; मं. २, ६, ९;  
आ. १, ३९१; गो. १, १, ५; ८; ११;  
१६; २२; -रम्-रम् ऐ. २, ३७;  
३, २२; ५, ३; जैड. १, ४, ३, २;  
-रस्य शा. १७, ६, ८, ९; तां. २०,  
१५, २; जैड. १, १, १, ६; ३, ७, २  
३-१०; -रा तै. २, ५, ३, ३;  
-राणाम् ऐआ. २, २, ४; ३,  
८; ३, २, २; शांआ. ८, २;  
-राणि ऐ. १, ५; ३, २५; २६; २८;  
६, २; ऐआ. १, ३, ७; ३, २, २;  
शां. १७, ३; २७, १; शांआ. २,  
१०; ८, २; शा. १, ३, २, ९; ७, ३, २,  
७; ७, २, ३, ४१; ४३; १०, १, २,  
९; ५, ४, ७; ८; ११, १, ६, ५; १२,

३, ३, ३; १३, ५, २, १९; १७, ८,  
१५, १, २; ३; का. १, १, ४, १४;  
२, ३, २३; तै. १, ५, १२, ३; ४;  
तां. ७, ४, २; ८, ४, १; १६, ८, ३;  
प. २, १; २; ७, ७; जै. ३४; ५०;  
८९; १०२; जैड. ३, १, ४, १०;  
७, ८, ३, ३; १०; गो. १, ५, २०; २३;  
-रात् ऐआ. २, ३, ८; शा. ७, १,  
२, २२; १२, २, ३, ३; तैआ. १, ८,  
३; जै. ६२; तां. १५, १२, ७;  
-राभ्याम् शा. ६, ७, ३, १२; तै.  
१, ५, १२, २; -रं ऐ. ७, १; ऐआ.  
३, १, ३; ५; शांआ. ७, ११; शा. ६,  
७, १, २४; १०, ४, १, १७; १७, ८,  
६, २; ४; ५; तै. ३, १०, ९, १२;  
१३; तैआ. २, ११, १; १०, १, १;  
तां. १०, १२, ८; प. २, १; २; जैड.  
३, १, ३, १०; १२; ३, ३, ७; ११; ४,  
५, ७; ७, ६, १, ८; २, २; गो.  
१, १, २२; ३, १६; २, ४, १९;  
-रेण ऐ. १, ६; २, ३७; शां. २७, १;  
३; शा. ७, ३, २, ९; तां. ८, ४,  
३; ६, १३; जै. ११; १६; १०२;  
जैड. १, २, ३, ३; ७; ३, २, ५, १०;  
११; १३; ३, ८; १०; १३; ४, ९;  
गो. १, १, १६; -रेण-रेण ऐ. १,  
१०; तां. ७, ७, १३; -रेभ्यः जै.  
११२; ष. २, १; २; -रेषु शांआ.  
८, ४; जै. ११२; जैड. ७, ८, ३,  
३; १०; -रैः ऐ. ३, २८; ४६; ७,  
१; २३; २४; ऐआ. १, ३, ८; शां.  
११, ७; १७, १; २६, १४; ३०, ३;  
शा. १, ३, ३, २३; १०, २, ६, १३;  
का. १, १, ४, १४; तै. १, १, ५, २;  
५, १२, ३; ४; तां. ८, ४, ३; १०,  
५, ३; ९; जै. १०२; जैड. १, ४,  
३, २; गो. २, ४, १९; -रौ ? गो. १,  
४, १२.

अक्षर-पङ्क्ति- -ङ्क्तयः शां. १६,  
८; तां. १७, ५, ८; ११, ५; १५, ५,

५; -ङ्क्तिः ऐ. २, २४; शा. ८, ५,  
२, ४; तां. १७, ५, ६; ७; ११, ५;  
१६, ५, ५; -ङ्क्तिना, -ङ्क्तिम्  
ऐ. २, २४; -ङ्क्तिषु तां. ८, १०, ९.  
अक्षर-भाजू- -जः ऐ. १, १०; २,  
३७; ३, २२; शां. १७, २; १८, ५.  
अक्षर-वत्- -वान् जैड. १, १४, २, ११  
अक्षर-वा(स्); अक्षर-वा३(स्): ऐ.  
६, २.  
अक्षर-सामान्नाय- -यः ऐआ. ३, २, ३.  
अक्षर-संपुद्- -त्त शा. १०, ४, १, ८.  
अक्षर-संमान- -नः, -नम् ऐआ.  
३, २, २; शांआ. ८, ५.  
अक्षर(-रडव-)नुस्वार- -राणि दै. १,  
१०.  
अक्षरे-स्था- -स्थाः तां. १६, ८, ४;  
२०, १४, ८.  
अक्षर्य, र्यां- -र्यम् आ. १, ४६०;  
-र्यया, -र्यां तां. ८, ५, ७; १२,  
११, २२.  
अक्षराज- २अक्ष- द्र.  
अ(आ)क्षा(१अक्ष)- -म् शांआ. २, ४.  
अक्षानह- १अक्ष- द्र.  
अक्षावपन- अक्षावाप- २अक्ष- द्र.  
अक्षि, क्षी(→अक्षन् गद्र.)- →अक्षि  
ऐ. ५, २२; शा. ३, १, ३, १०; ७, २, १,  
११; १३, ३, १, १; २; तै. १, १, ५,  
४; तैआ. ७, ३, ५, १; तां. २१, ४,  
२; अक्षिणि शांआ. ६, २; १७;  
१८; शा. १७, ६, ११, ३; अक्षिणी  
ऐआ. २, ४, १, २; ३, २, ४; शां.  
६, १३; शांआ. ८, ७; ९; ११, ३;  
शा. १, ६, ३, ४१; १०, ३, ४, ५;  
१७, ३, २, १७; प. १, ३; अक्षि-  
भ्याम् शा. ३, १, १, ११; १२, ७,  
१, २; जै. ९२; १५०; जैड. ३, १,  
५, ५; अक्षी ऐ. १, २१; अक्षीभि  
शा. ३, १, ३, ११; अक्षीभ्याम्  
ऐआ. २, ४, १; अक्ष्योः ऐ. १, ३;  
शा. १२, ९, १, १२; अक्ष्योः तै. १,

दिणा. ३, ७० द्र.; 'अ-क्षर-' इति केचन । विस्तरः पारि. द्र. । १ अत्र रूपवैस्वर्यमनुमूलमप्याद्यन्तस्वरभेदतो  
द्विधा कल्पनीयम् । एवं दीर्घान्तमपि मूपा. स्वरद्वैधयुतोऽनुग्रन्तव्यः । विस्तरस्तु पारि. अनुसन्धेयः ।

८, ५, १; अक्ष्यौ ऐ. ६, १<sup>३</sup>;  
 श. ३, १, ३, १०<sup>३</sup>; ८, २, ६; १२, ३,  
 १, ८; अक्ष्यौ तै. २, ३, ९, ९.  
 अक्षि-दुःखोत्थित- -तस्य तैआ १, ४, १  
 अक्षि-भू- -भूः श. ४, ३, ४, ३.  
 अक्ष्या(-क्षिऽआ-)मय- -यः श. १३,  
 ३, ८, ४.  
 अक्ष्यामयिन्(-य+इनि)- -यिणम्  
 तां. १२, ५, १९.  
 अक्षित, ता- -तः तै. ३, ११, १, १;  
 तैआ. ७, १०, १ (?अमृतोक्षित-  
 द्र.†); गो. २, १, ७; -तम् ऐआ.  
 १, २, १: ५, ३, २; श. ९, २, ३, ४, २;  
 १२, ३, ४, ११<sup>३</sup>; तै. ३, ११, १, १;  
 २; ३; ४; ५-९; ११; १२; १४; २१;  
 गो. २, ३, ७; -ताः श. १२, ३, ४,  
 ११<sup>३</sup>; तै. ३, ११, १, ५; १९; - तात्  
 श. १२, ३, ४, ११; -ताम् तै. ३,  
 ११, १, १५-१७; -तानि तै. ३, ११,  
 १, १५; -ताम् तै. ३, ११, १, ६; १०;  
 १५; २०; -ते श. १३, ८, ४, २; तै. ३,  
 ११, १, १८; -तैः तां. १७, १४, २.  
 अक्षित-याजिन्- -जिनम् तां. १७,  
 १४, २.  
 अक्षिति- -तयः श. १४, ५, २, २;  
 -तिः ऐ. ६, ३३<sup>३</sup>; शां. ७, ४<sup>३</sup>;  
 श. १४, ४, ३, ७<sup>३</sup>; तै. ३, ७, ७, ९;  
 तैआ. ६, ७, २; जै. १२४; जैड. १,  
 २, २, ५; ३, ४; ९, १, ३; २, ५; ३, ५,  
 ३, ८; गो. २, ६, १३<sup>३</sup>; -तिम् शां.  
 ७, ४<sup>३</sup>; १३, ५; ९; १४, ४; शांआ.  
 ५, २; श. ३, ९, ३, २७; १४, ४, ३,  
 १, ७; तै. ३, ११, ८, ५<sup>३</sup>; जै. १२४<sup>३</sup>;  
 जैड. ३, ३, ४, ९; ५, ३, ८; -त्या  
 गो. १, ३, २२<sup>३</sup>; -त्यै श. ३, ९,  
 ३, २७; गो. २, १, ७.  
 अक्षीण- -णे श. १, ६, ४, १४; २,  
 ४, २, ७.  
 अक्षीय- -यम् का. १, ६, ३, १<sup>३</sup>;

-येण का १, ४, १, ७.  
 अक्षीयमाण- -णः श. १०, ६, १,  
 ८; -णस्य तै. ३, ३, ३, ५; -णाः  
 श. ९, १, ३, १९<sup>३</sup>.  
 अक्षेत्रतर- -रम्ऽइव श. १, ४, १, १५.  
 अक्षग्या(←अक्ष्ण- तृ. १, अव्य.) श.  
 ३, ५, ४, १४<sup>३</sup>; ८, ३, २७<sup>३</sup>; ८, १, ४,  
 २; १४, ४, ३, २६<sup>३</sup>.  
 अक्षग्या-देश- -शेष श. ८, १, ४, २<sup>३</sup>.  
 अक्षग्या-स्तोमीय- -याः श. ८, ४,  
 ४, ३<sup>३</sup>.  
 अक्ष्यामय, अक्ष्यामयिन्, अक्षि-द्र.  
 अखग- -गस्य जै. १७६.  
 अखल- -लः जै. २०७.  
 अखलतिभावुक- -कः तै. ३, २, ८, ८.  
 अखा(त→)ता- -ता तै. १, ६, ८, ५.  
 अगत- -तः ऐआ. ३, २, ४; -तम् तै.  
 २, १, ३, ३; -तस्य जै. १७.  
 अगद्, द्वा- -दः ऐ. ७, १६; शांआ.  
 ४, १५; श. १२, ३, ५, २; १३, ३, ८,  
 २; ३; तै. ३, ७, १३, ४; ९, १७, २;  
 जैड. ४, १, २, ४; ७; १०; -दम् श.  
 ७, २, ४, २७; तै. ३, ७, ३, ६<sup>३</sup>;  
 -दाम्यः तै. ३, १, ४, ८.  
 अगन्ध- -म् श. १४, ६, ८, ८.  
 अगतमित्- -त् श. ३, ६, १, १८.  
 अग(त्यै?)र्वस्कन्ध- -म् शां. ११, ४.  
 अगर्भा- -र्भां तै. १, ८, २, ३.  
 अगस्ति- -स्तयः जै. १४५.  
 अगस्त्य- -स्तयः ऐ. ५, १६; ऐआ. १,  
 २, २; तै. २, ७, ११, १<sup>३</sup>; तैआ.  
 १, ११, २; जैड. ४, ८, ५, १; ९, १,  
 १; तां. २१, १४, ५; गो. १, २, ८;  
 -स्त्यस्य तां. ९, ४, १७; जैआ. १,  
 ९६; १०३; १०६; ११४; ५२५; २,  
 १, ३; मं. १, ६, ८; -स्त्याय जैड.  
 ४, ९, १, १.  
 अगस्त्य-तीर्थ- -र्थे गो. १, २, ८.  
 अनाध- -धे गो. २, २, ५.

अगार- -म् शांआ. ४, १५.  
 अग्नी(त→)ता- -ता जैड. १, १६,  
 ३, ९.  
 अग्नी(←ही)त(√ग्रह)- -तः तै.  
 २, ४, ७, ६; -ताः तै. २, ५,  
 ३, ३.  
 अगृहन्ता- -तायाः तां. १०, ५, १६;  
 -तायै जैड. २, ४, ३, ७; ८, ९.  
 अगृहीत, ता- -तः श. ४, २, ३, ३; ५;  
 -तम् श. ११, १, ४, १; -ताः श.  
 ३, ९, २, ८; -ते श. ५, १, ४, २<sup>३</sup>;  
 ३, ५, २<sup>३</sup>. =अग्नीत-द्र.  
 अगृहीत्वा श. ७, ३, १, १.  
 अगृह्य- -ह्यः श. १४, ६, ९, २८;  
 ११, ६; ७, २, २७.  
 अगोत्र- -म् श. १४, ६, ८, ८.  
 अग्नायी-, अग्नाविष्णु-, अग्नि-द्र.  
 अग्नि- -ग्नयः ऐ. ७, ६<sup>३</sup>; ७<sup>३</sup>; ८; १२;  
 शां. ५, १०; २१, ४; २२, ९; श. १,  
 ३, ३, १९; ८, ३, १०; २१; २, २, ३,  
 १८; ४, १, १०; ४, ५, ४, ११; ६, २,  
 १, १६; १७; १९; ३५; ३६; ३, १<sup>३</sup>;  
 ६, १, ५; ७, १, १, २५<sup>३</sup>; ३, २, ७; ८;  
 ८, ७, १, ६<sup>३</sup>; ९, १, १, ४३<sup>३</sup>; ३, ३,  
 १८<sup>३</sup>; ४, ३, १; ४, २; ५, १, ५३<sup>३</sup>;  
 १०, ४, ३, २१; ५, ३, ३, ४; ११, ५,  
 ३, ८; ११; १२; ७, १, १; २; ८, २, १;  
 १२, ४, ३, ६; ४, २; ५; ५, २,  
 ३; ८; १३, ३, ४, २; ८, ३, ५;  
 १४, ९, ४, ५; का. १, २, २, १३;  
 ३, १६; ४, २, ५; तै. १, १,  
 ८, १; १०, ४; २, १, १८<sup>३</sup>; २, ५, ५,  
 ४; ७, १२, १; १६, १; ८, ८, १०; ३,  
 ३, ९, ६; ७, ३, ५; तैआ. १, ८, ४;  
 ९, ६; १२, ४; ४, ४, २, २; ७, ९, १;  
 १०, ६, २, १; ६, १; जै. १०२;  
 १२१; १८४; १९०; तां. १, ४, १५;  
 ७, ५; ८, ६, ५; ११, ५, २; १६, १, ३;  
 १८, १, ७; मं. १, ७, १; सा. १, ४, ३;

† एवमकारादिस्वतन्त्रपदसुत वा समास उत्तरपदभूतमुकारादिरूपमेतदिति मूलपाठपदच्छेदं प्रति भवति संदेहः । तत्रत्यं स्वरसुद्वग्नोभयथाऽप्यलक्षणत्वादविनिगमकम् । भाष्यद्रापि सविकल्पत्वादर्निर्णायकम् । इह च प्रथमे कल्पे यथाङ्कितमायु-  
 दात्तमेव साधु भविष्यति । मुंभा० नजं विना पपाठ । तन्न स्वरविरोधात् संगतिविरहाच्च । पारि०द्र. । ऽ'अक्षग्याकृतम्'  
 इत्येकं पदमिति Sch. । परं श. स्वरसंक्रमणपद्धत्या'अक्षग्या । कृतम्'इति लक्षणावन्वितं पदद्वयमेव साधुतरं प्रतिभाति

जैठ. ७, ३, १, ३; गो. १, २, ४; ३;  
 १३; २, १, १२; श. ९, १, १, ५;  
 -मन्ये ऐ. १, १५; १६; २८; ३०; २;  
 ३५; ४०; ४१; २, १३; ३५; ३०; ५  
 २१; २८; ७, ६; ७; ८; ९; १२;  
 ऐसा. १, १, १; शां. १, ४; २, १; ७, २;  
 ३; ७, ९; १०, ५; १९, १; २; २०,  
 २; ४; २१, ४; २२, १; ५; २७, १;  
 २५, ३; २८, २; श. १, १, २, १७; ३,  
 ३, १; ३, ५, २; ३; ५, १, ४; ६, २,  
 ४; ६; २, ७; ८; १०; ११; ७, ३, ८;  
 २, २, १, ६; २२; २, ४, १७; ४,  
 २, १२; १३; ६, १, ३२; ३, १, ४, ६;  
 २, २, २२; ४, १, १३; २२; ६, ३, ९;  
 ७, ४, ७; ११; ८, ३, ३, ४; ५, ७, ९, ४,  
 १०; ७, ३, ४, २, ४; २८; ४, ५, १७;  
 ५, २, ११; ४, ९; ७, ३, १, १; ३, ३;  
 ५, ८; ४, ३, १५; ४, २, ४; ६, १, ४,  
 १४; ३६; ५, २, २१; ६, १, २०; ७, ५,  
 २, ३८; ८, २, २, ८; ४, २, ३; ९,  
 २, ३, १; १०, ६, २, ५; ११, १, ४,  
 २, ५, ५; ६; ८; ३, ४; ५, ९, ७;  
 १२, ४, ३, ५, ४, ४, १-५; ६, १,  
 १६; १३, १, ३, ३; ८, ४, ८; १७,  
 २, २, १८; ३, २, ५, ९, १६; ३, ८;  
 ४, १८; का. १, २, १, ४-९; १०;  
 ३, १३; ३, १६; १७; १८; १९;  
 २०; ४, १३; ३, १, २५; ३, १०;  
 ११; ४, १, ८; २९; ५, १, १६; २८;  
 ३५; २, २; ६; ९; ११; १४; ६, १,  
 १४; २०; २, १, २, १३; १६; ३, ६;  
 तै. १, १, ५, १०; ६, २; ३; २, १, ८;  
 ३, १, १, ४, ३, २; ६, ६, १; २; ९, १;  
 ७, १, ५; ४, ४; १०, ६; २, १, २, ६;  
 ७; १०; २, ५, २; ४, ८, १; ८, २,  
 ३; ५; ३, १, ४, १; २, ३, ५;  
 ४, ६; ५, ४; ८, ३; ३, ६, २; ७, १;  
 ४, १७, १; ७, ३, ५; ५, २; ८, ६, ३;  
 ९, ३; १७, १; २; १८, ५; ९,  
 १६, ४; १७, ४; १२, २, २; ३; ४;  
 ५; ६; ७; ८; ४, २; ३; ४; ५;

६; तैसा. १, ३२, २; २, १२, १;  
 ३, १०, १; ७, ९, १; २; ५, ७,  
 १०; ८, १; ६, १, २; २, १;  
 ४, २; १०, १, १२; २, १; ३, १, ४, १;  
 जै. ६२; ष. ३, ८; मं. १, १, ७;  
 ६, ३; २; २, ३, २; सा. १, २, ५;  
 ३, ७; ८, ९; १३; जैठ. ३, ७, ३,  
 २; गो. १, ३, १५; २, १, ९; १३-  
 १५; -मना शां. १, ४; जै. १८२;  
 -मनाइह ऐसा ७, १, १, ४, ४, २,  
 १५ -मिन: ऐ. १, १, ४; ८; १०;  
 १५; १६; १७; २१; २२; २४; २५;  
 २८; ३०; २, ३; ५; ६; ७; ९; १०;  
 १२; १४; १५; ३१; ३२; ३४;  
 ३७; ४१; ३, ४; १४; १८; ३०; ३२;  
 ३४; ३६; ३७; ३९; ४१; ४२; ४३;  
 ४९; ७, ७; ८; ९; २५; २९; ३१;  
 ५, १; ४; ६; ८; १२; १६; १८; १९;  
 २०; २५; ३०; ३१; ३२; ६, ३;  
 २६; ३२; ३४; ७, ५; ६; ७; ९;  
 १६; २१; २४; २६; ३४; ८, ६;  
 २३; २४; २५; २७; २८; ऐसा. १,  
 १, १; २; २, १, ४; १, २; २, १, २, ५;  
 ७; ४, १; ३, १, २; २, ४, ५, १,  
 १; शां. १, १; २; ४; २, ८; ३, २;  
 ४; ६; ८; ७, ३; ५, १; ३; ५; ८;  
 ६, १; ३; १४; ७, १; ३; ६; ८, १;  
 ४; ६; ९, १; २; ५; १०, ३; ५; ६;  
 १२, ८; १३, ३; १७, १; ३; ५; १५,  
 २; १६, ७; १८, १०; १९, २; ४; २१,  
 २; २२, १; ६; २३, ३; २७; १; ९;  
 २६, ५; ६, १५; २७, ५; २८, २; ३;  
 ५; ६; ३०, ६; शांसा. १, ४; ५; २,  
 १८; ७, ९; १२; ७, ३; ४; ६; ८; ७;  
 १०, १; २; ११, २; ५; ६; १२, ४;  
 श. १, १, २; १८; २, २, १२;  
 १३; १; ४, १०-१३; १८; ५, ८;  
 ९, ४, १, २५; २, २; ५, १, २२; २, १५;  
 ३, २३; ६, १, २; ७; ८; १२; १५;  
 ६, २, १०; ११; ३, २०; ४, २; ७, २,  
 १९; ४, १०; ८, २, १; १३; १५;

१६; ९, १, ९; १९; २, १३; २, १, १,  
 ५; १३; ४, १९; २८; २, २, ८; ११;  
 १५; २, ३, ६; २२; ४, १; ६, ८;  
 १०; ३, १, २२; २, ३; ३, १३; १८; ४,  
 २; ३, १, ४, १, ९, २, ३; १५; ५, १, ४;  
 ८; ३, २, २; ५, ४, ३; ८; ६, १, ७; ३,  
 १५; ४, २; ५; ८; ३, १, ३, १; २८;  
 ४, १०; ११; २, २, ९; १३; २२;  
 २३; ३, ९; ३, ४, ७; २२; ४, १, ९;  
 १९; २५; २, १; ३; २, ६; ९; १०; ९;  
 ४, १५; ५, १, २१; ३२; ३६; ६, २,  
 ५; २०; ३, ११; १२; २१; ७, ४, १०;  
 ८, १, ६; ९; २, २१; ३, २०; ५, ४, ९,  
 १, १९; २, १६; ३, १४; ३२; ४,  
 १०; ७, १, ५, १६; ३, ४, ११;  
 १३; ४, २, १५; १८; ४, ९; ५, ७; ८;  
 १३; ५, १, १३; ४, १; ६, ३, २; ८,  
 १२; १३; ५, १, ३, १; २, २, १७; ३,  
 ६; ४, १२; १३; ५, २; ३; ४; ६;  
 ८; १०; ११; १२; ३, १, १, १०; ३,  
 ३; ११; ४, १६; ५, ८; ३२; ४, ४,  
 २२; २३; ५, १, ८; ६, १, १, ५; ७;  
 ११; १४; १५; २, १३; २०; २१;  
 २६; २७; २८; २९; ३१; ३३;  
 ३४; ३५; ३, १०; १९; २०; २, १, १;  
 ५; १२; १४; १५; १६; २०; २१;  
 २२; २३; २५; २८; २९; ३०;  
 ३१; ३२; ३३; ३, १, १; ३; ४;  
 ५; ८; ९; ३२; ३३; ३४; ३, २;  
 ३, १, ६; ७; १५; २०; २१; २२;  
 २५; २६; २७; ३१; ३२; ४०; २,  
 ५; ६; १०; ३, ६; १४; २०; २१;  
 २२; ४, १, २; ३; ८; ११; १२; २, १;  
 ६; ७; १०; ३, ९; १०; ४, ४; ५; ६;  
 ८; १०; ११; १८; ५, १, ७; ८;  
 १२; ३, ७; ९; १; १६; ६, १, १४;  
 २०; २, ५; ७; ८; ९; १०; ११; १३;  
 ३, ९; १५; १६; १७; ६, १०; ७, १,  
 ४; १६; १८; २०; २४; २५; २६;  
 २७; २८; २, २; ६; ९; ११; ३, २;  
 ३; ७; १०; ११; १२; १६; ४, ३;



१२;३,१३;७,१;८,१; ११,८;११; १२,६;७,६,१;७,१; २; १०, ५<sup>२</sup>; ११,५;१७,१;१९,१;३४,१; ४१; १;६;४२,२;५,७,१, ६; ३, ७; ४; ५;५,१<sup>३</sup>;६,५;६<sup>३</sup>;७,१०;८, १०<sup>३</sup>; ११<sup>३</sup>;१२;९,६<sup>३</sup>;१०,१;४;१२, १; ६,१,१;३,१;४,२;७,३,२;५, २; ७,१;८,१,१;८,१;१०,१, २; ७; १६<sup>३</sup>;११,२;२४,१;६४, १; तां. १,३,२;५;७,८,१०;५,३, ९; ६, ७,२;१०,२;७,२,२<sup>३</sup>;५,६;७;१०; ११;८,२;४;८,८,३;९,४,५; १०, ४;१;५,२;७,१;१२, ७<sup>३</sup>; ९; १०; ११,५,२;१२,२,१;४, २४<sup>३</sup>; २५; १३,३,२,२;१४,११,३,७;३, १९; १५,५,२,३;१६,५, ९; १०; १९; १७,५,३;७;७,२;८,३; ९, १२<sup>३</sup>; १३,१७;१४,२<sup>३</sup>;१८, १, ८; १९, १०, १३; ११, ९; २०, ३, २; १५,३;१६,३;२७, १३, ५; २५, ९,२;१८,४; ६. १,१; जै. ५; ९,११;१५<sup>३</sup>;१६;१७<sup>३</sup>; २०<sup>३</sup>;३४; ३७;४४;६१;६२; ६३; ६८; ८८; ९०; ९७; १०६; ११२; ११४; ११६<sup>३</sup>;१२४;१२७;१३१; १४०<sup>३</sup>; १८०;१८९<sup>३</sup>; १९०;२०६;२०७<sup>३</sup>; प. १,१; २,५, १०<sup>५</sup>; ३, १<sup>३</sup>; ७; ७, १; ४; ७; सं. २; ३; ५; मं. १,१,७;१०; ११; ४, ८;९; ५,९;६,५;१५;२,१,१५;२, १२; १९; ३,४; ४, १४; वं. २; सा. १,४,६;७,३;८;११; १६; ८, ६; ११;२,१,५;२,१;६,३;१४; ८,१; ३,२,१;४,४;५, ५; ७, २; जैउ. १,१,१,३;२,१<sup>३</sup>;३,८;५,२; ६,२, ७;७,१,४;८,१,८;२,२;९, १, ३; १०,१,५;२,९;१२,२,९; १५,२, ७<sup>३</sup>;१८,२,७;३,९; २, १, २, १; ४,२,३;१२;५,१,१;२;२,१;३,१; ७;३,१,१,७;२,५;४,२;७; २, १, २;७;४,१,६;५,१,१४; १६;६,४,

५,५,१;७,६;७,३,२;७,७,१,१;८, १,१;२,६;९;१०,३,४;४,२; ११, १,९;११; ३,४; १२,१,१; १,२, २;२,१;२;४; गो. १,१,१२; १३; २९;३३<sup>३</sup>;२,७;९<sup>३</sup>;१५;२०<sup>३</sup>;२२<sup>३</sup>; २३;२४<sup>३</sup>;३,१०;१४; १६; ४, ४; ८;१०;५,१२;१५;२५;२, १, ३; ९;१२;१३;१४; १५; १६; १७<sup>३</sup>; २३;२,२;६;१२;१९; ४, ८<sup>३</sup>; ९<sup>३</sup>; ११<sup>५</sup>; १५; ६, ७; १२<sup>३</sup>; १४<sup>३</sup>; -मि:ऽइव तै.२,७,७,६;-मिना ऐ. १,७;१६<sup>३</sup>;३०;२,११<sup>३</sup>; ३; ३४<sup>३</sup>; ३६<sup>३</sup>;३७;५,२८<sup>३</sup>;२९;६, ३; ४<sup>३</sup>; १४;७,६<sup>३</sup>;७<sup>३</sup>; शां. १,४; ३, ३; ८,१<sup>३</sup>;१६,९;शा.१,२,२,१२;१३; ४,१,१४;१६;२,५,४,३;६,४,२<sup>३</sup>; ३,२,३, १६;४, ३,३;८, १, ६; ९,३,२६;५,३,२,८;४,५,२;१८; ६,१,२,१; २२;२६; ४,९;२,२, ३१;३७;८,२, ३;७, ४, १, ३४; ८,५,१,९<sup>३</sup>;९,१,१, ४३<sup>३</sup>; २, ३, २४<sup>३</sup>;३,३,१८<sup>३</sup>;१०, १,५,३; ४, १,७<sup>३</sup>;५,३,११<sup>३</sup>;६,२,११; ११, १,५,८<sup>३</sup>;४,३,१९;४,२<sup>३</sup>;१२, २, २,१;४;३,५<sup>३</sup>;१३,६,१, ९; १४, १,४,५<sup>३</sup>;२,२७;६,१,५;७, १, ४; का. १,२,३,१५;५,३,३;६,४,३<sup>३</sup>; ६<sup>३</sup>;२,२,१,१०; तै.१,१,७, २;२, १, २४; ६, २, ७; ८,१, १; २, ३,५,२; ५,७,१; ६, १४, ६; ७, १२,३;३,२,९,७;३,७,१;८, १७, ३; तैआ. ७,५,२;७,१; २८, १; ३४,१; ४२,५; ५,६,५; ६<sup>३</sup>; १०, ५; तां. १,२,१;१०,१,१;७, १; १२,२,१; जै. १४०;२०७; जैउ. १,१,२,८; गो. १,१,३४;४, २०; ५,१२;२,२,८<sup>३</sup>;६,६<sup>३</sup>;-मिभि: ऐ. ५,१८;७,६;शां.५,१०; २६, ११; शा. १,६,१,१२;१५;९,४, ४, २; ११,३,१,५;६;१२,३,५, २<sup>३</sup>; ४, ४,५,१,१,१३<sup>३</sup>;१७;२,२; तै. ३,

७,३,५;१०, ५; तैआ. ३,८, १; तां.५,२,३;१४,८,१;२;-मिभ्य: शां. २,५; शा. ६,२,१,६<sup>३</sup>;७,३, २, ५; ७; -मिभ्याम् का. १, २, ३, ११; तै. ३, २, १०, १; -मिन् ए. १, ७; १५<sup>३</sup>; १६<sup>३</sup>; १७; २१; २८; ३०;२,६<sup>३</sup>; ३४<sup>३</sup>; ३, ३६; ३७; ४०; ४९; ४, ७<sup>३</sup>; ३१;५,४;५;१८;६,४;३२; ३४<sup>३</sup>; ७,६<sup>३</sup>;१२;१६;१७;२३; २६; ८, २८; ऐआ. १,१,२<sup>३</sup>;२,१, १; ३, २, ४; ५, १, १; २; २, ३; शां. १,१;२;४<sup>३</sup>;३,२<sup>३</sup>;३<sup>३</sup>;४; ६<sup>३</sup>; ९<sup>३</sup>; ५,३;५<sup>३</sup>;६;७;६,१०; ७, ३<sup>३</sup>; ६; ८<sup>३</sup>;८,१;८<sup>३</sup>;९,१<sup>३</sup>;२; ५<sup>३</sup>; १२,७; १३,३<sup>३</sup>;१६,५<sup>३</sup>;७;२०,२;२२,१; २;६;७;२३,१;२५,१०<sup>३</sup>;११;२६, ११;२८,२; शांआ. १,२;५;७,३; १५;८,६;९, ८;१०,२; ११,१;४; शा. १,१, १,२; २,२,५; ३,१;५, १५;४,१,३४<sup>३</sup>; ४,५; ६, १,७;८<sup>३</sup>; ११<sup>३</sup>;१४<sup>३</sup>;३,८;२,२,१,१५;५,१, ४; १९<sup>३</sup>;२,३०;६,१,११; २२;३, ३; ३, २,२,८; ३,१६;३,४,७;४, १९<sup>३</sup>; ३,६; २२<sup>३</sup>; ४,१ ४; ५,१, १३;६,३,११;७,१,१६;३, ३;४<sup>३</sup>; ८,१,७;९;२, १९;२०<sup>३</sup>;३,१०<sup>३</sup>;५, ४;७,२,१,१,१५;४,२४;४, ४, ११; १२;५,१७;५,१,४;२,८;६,८, ३; ११;९,९;५,२,२,८;३,३;४, १७; ४,४,२४;५,१८; ६, १, २, १०; १३;२४;२६;३,१९;२,१,१; २९; ३१;३५;३७;३,८<sup>३</sup>; ३९<sup>३</sup>; ४३; ४,२;३<sup>३</sup>;९<sup>३</sup>;३,१,३<sup>३</sup>;४<sup>३</sup>;८<sup>३</sup>;११<sup>३</sup>; १३<sup>३</sup>;१४;१६;२१;२५;२, १<sup>३</sup>; २; १०<sup>३</sup>;११;५,७;८; १४<sup>३</sup>; १६; १८; ६,११<sup>३</sup>;४,१,३;३,६;१५;१६;१७; १९;४,११<sup>३</sup>;५,९;१५;१,३; २,३; १३;१५;१६;१९;५,४,७;५,१;६<sup>३</sup>; ११;६,८;७,१,१,९;१०;३,५;४१; ४२;४३<sup>३</sup>;२,३;२,१,१५;१८; ३,

५,९;३,१,१४;१७;२६;३४;३५;  
 २,१०;१७;४,१,१;२; २, २३;  
 २५;२८;५,१,२९;२, १९; ३१;  
 ३८;४०;८,१,१,४;५,३,८;४, ९;  
 ६,१,१६;३,१,५;१७;१८;२३;७;  
 १,१८;९,१,१,५; ४३; २, ११;  
 १६;२१;३५;२,१,२;३; ८; १३;  
 २,१;३,२४;२८;४७; ४९; ५१;  
 ३,२,५;३,१;१८;४,५;१५;४,२;  
 १;२०;४,१;२;३;८;५, १, ५३;  
 ६२;६४;२,१;२;३; १५;१०, १,  
 १,६;८;९;१०;२,१;२; ३, ७; ४,  
 ९;१३;१४;२,१,१;९;३, ४; ४,  
 १;२;३,३,१;२;३;४;५; ८;  
 ४,५;५,३;१६;४, १, ४; १२; २,  
 १९;२९;३,५;११;४, ४; ५, १,  
 ५;२,६;१५;३,१०; ११;४, १; ५,  
 १;८;६,१,११;११, २,३,१;३,२,  
 ३;५,१,१३;२,८;३,११;१२; ६,  
 २,४;८;८,३,५;१२, १, १, ४;  
 ३,१२;४,३,४;८,१,४;१९; ९,२,  
 २०;१३,१,२,३;५,१,८; ७, १,  
 २;८,१,१७;४,८;१४,१,३, १९;  
 ४,२,११;६,२,१३;७,९; ९,३,१;  
 १३,१४;४,११;२३; का. १,१,१,  
 ३;२,९; ४, १५;२५; २,१,१; २,  
 ८;१४;१५;३,२;१५; १६; १७;  
 २०;४,१;३,१,१;२४;४, १, १;  
 ११;४,३,१६;५,१,१६;१७;२८;  
 ३५;१,३६;२,२;६;९;११; १४;  
 ३,२;६,१,८;१५;२०; २९; ६,  
 ३,३; २,१,४, २; ३; २, १, ४;  
 ३,६;१४;४,७; तै. १,१,२,१;  
 २;३;४;५;६;७;८; ३, २; ३;  
 ७;८;११;१२;४,१;२; ४; ५; ६;  
 ५,१;४; ७;९;६;३; ८,२;९, १;  
 ९;१०;१०,६;२,१,९, १२; १५;  
 १६;४,४,१;२;३;४;५; ६;७;  
 १०;१०,१;३;६,२,१;३, ३; ५,  
 ६;६;२;६;९,६;७;८;७,१,२;२,  
 १,२,१;९;६;२;३;४;१०,१; ११,

१;२,१,६;३,९, ३;४,१,४;२,४;  
 ३, ६; ४, ४; ५,७; ५,८, ६; ६;  
 ३, १; ११,१; ९; १०; १४, ६;  
 १५, १; १६,२;१७, १; ७; १२,  
 २;४; १३,३; १४, १;८, २, ४;  
 ५,२;९,७;३,२,३,५;७,१; ३, ६,  
 १०;७;३;८,११;५,२,३; ३, २;  
 ५,१;७,५;६,१,३;२, १;२; ६,  
 १;८,२;९,१;१०,२; ४; ११, ४;  
 १२,१;१५,१;७,१, ८;३, ५; ४,  
 ३;४;५;६,१;१५;१८; ८, ३, ३;  
 १४,२;१८,१;९,४,१; १०,२, १;  
 ११,१;२;५;११,५,१;६;३;७, २;  
 ४;८,५;६;९,१;२;३;४; ६; ७;  
 ९;१०,२;३;४;१२,५, ४;६; १०;  
 ११;१२;७,५; ९,२; तैआ.१,८,  
 ५;१२,१;२२,९;१०; ११;१२;  
 २४,४;२५,३;२६,१;२;३; ४;  
 ७;२७,२;५;३,१,४;३,२, १; २,  
 १५,१;१८,१;३,११,२;१४,२;  
 २१,१;४, ५,२;४१,१;६; ६, ४,  
 १;१२,१;१०, १, १६; तां. ४,  
 ६,२०;७,२,२;८, १; ४; २२;  
 १०,७,१;११,७;३;१२,१०, १२;  
 १२,१;१३,१२,५; १४, २,३;६,  
 ६;८,१;१५,५,९;१७,५, १;८,३;  
 १३,१७;२०,३,२;२१,२,९; २५,  
 १३,१; जै. ३; ४; ६; ९; ११;  
 १४;३७;४४;८८;११६;१३५;  
 १४०; १८२; १९०; २०३;  
 २०६;४.२,४;५,१;२;७; मं.१,१,  
 ४;२,३;४; सा. १,३,२;७;५,१५;  
 २,२,१;२;३,२;३;४;५; ७, १२;  
 ८,५;३,३,५;७,२;९; जैठ. १,१,  
 २,२;१०,१,६;१६,२,५;२, ५,२,  
 २;६;३,३;३,२,५,१०; ५,१,९;  
 १०;१३;४, ८, १, ४; गो. १,१,  
 ६;१७;२९;३४;३९; २, ३; ६;  
 १५;२०;२१;२३;३,१३; ४,४;  
 १०;५,१२; १६; २४;२, १, १४;  
 १५;१९;२१;२३; २५; २६; ४,

९;६,१४; -मिषु शा. ११, ७,१,  
 २;१२,२,५,१;५,२,३; १३, ४,४,  
 १; जै. १२१; -श्री शां १,१; शा.  
 २,१,१,११;२,१;६;७;८; ११;  
 १२,१३;३,४;४, ७;१५;६, १२;  
 ३,३,३; ६;४,३; ५,२,५; ३,५,  
 ३,६;६,३,१,१;५,४,२१;८,६,१,  
 २२;३,१४;२२; ११,१,१,२;६;  
 ७;१२,४,१,२; ३,१०; ४,१; ५,  
 १,३;२,१;९,३,१०;१३; १३, ६,  
 २,२०; का. १,१,१, २; ७; २,  
 १;३;४;५;८;९;४,१;६; १५;  
 २,१,१३;२,९;१४;१५; १६; ४,  
 १,२;५,१,४;२६;३८; ६, २, ८;  
 तै. १, ४,४,१०;२,४,५,७;३, ५,  
 ७,३;७,४,४;१८; -श्रीनू ऐ. १,  
 १०;२,३६;३, ५; ३५; ४, २६;  
 ५,३०;७,१२;८, ६; २४; शां १,  
 १;२,१;४;५;६; १९,१४; २८,  
 ३; शा. १,५,१,२०;२,२,३, २०;  
 ३,५,१,३,१;४,२,५,११;६,८,३;  
 ६;८;९;१०;१४; ६,३,३, १; ७,  
 ३,२,५;६;९,२,१,९;४,२,२५;३,  
 १;१०,४,३,२,१;५,३,३;४;५; ६;  
 ७;९;१०;११;७,१,१;२; १२, ३,  
 ५,१;४,१,३;५,१,१७;२, २; ७;  
 १३,५,४,१९; का. १,१, ४,१;२,  
 ३,१४;१६; २१; तै. १, १,१०,  
 ३;२,१, २७; २, ५,३, ३;७, १,  
 १;२; तैआ. १०,६३,१; तां. २५,  
 १३,१; गो. १,१, १४; २, १८;  
 ३,१३;५,८;२२;२३;२,१,२५;  
 २, १६; ३, १; ४, ९; -श्रीनाम्  
 तैआ. १,९,१; शा. १, ३,३, १७;  
 ३,५,१,३१;६,२,१,३५;६,१, ५;  
 -०मे-०मे ऐ. १,४;६;९;१६;  
 १९;२२;२५; २८;३०; २,३;  
 १०;१२;१४;२४;३७; ३,४; ५;  
 ३८; ४९;५, १;२;१२; १७; १९;  
 २२;६,१०; २६;७, ६;७; ८;  
 ९; १७; ऐआ. ७, १, १; ३,२;



शां. १, ४, ३, २, ३, ४, ८, १, २, ४, ८;  
 ८, ९, २, ५, १२, ७, १३, ३, ४;  
 १४, २, १६, ९, २०, ४, २१, २;  
 ४, २२, ३, ५, २४, ५, २६, १३;  
 १४, २७, २, २८, ३, शांआ. ७,  
 १, १२, १, ३, ना. १, १, २, ३, ३, ४,  
 ६, ४, २, १६, ६, १, ८, ८, २, ६, ३,  
 १९, ९, १, ४, २, १७, २०, ४, १९, ३,  
 २, २, १९, ३, २०, ३, १, ३, २, २, २, २;  
 २४, ३, ३, १, ३, ४, ३, ७, ९, ४;  
 २३, ५, १, २, २, ६, ३, २, १, ३, ४, ३,  
 ४, १, २, ४, २, ८, ४, १, १, १, २,  
 ५, १, २, ५, ४, ९, १, २, ५, २, २, १०,  
 ४, १६, ६, २, १, २, ५, २, ६, ३, ३, २,  
 २, ५, ४, २, १, २, ६, ९, ३, ८, ९, ४,  
 २, ९, ६, ३, ४, ५, ८, ७, ३, ६, १, ५,  
 ४, ४, ५, ८, १, ९, २, ४, ६, ९, ३,  
 ७, १, १, २, ३, २, ४, २, ७, २, ८, ३, ८,  
 ३, १, २, २, २, ९, ३, २, ४, २, २, १, ५,  
 १, ३, ३, २, १, ८, २, ०, ३, २, ३, ४,  
 ३, ५, ८, ५, १, ८, ६, ३, २, २, २, ३,  
 २, ४, ९, १, २, १, ६, १, ७, २, ५, २, ६,  
 २, ७, ३, ०, २, ३, ७, २, ५, ३, २, ८, ३, २,  
 ३, ५, ३, ९, ४, ०, ४, १, ४, ४, ४, २, १, ४,  
 ४, ४, ५, १, ४, ७, २, ७, १, १, ४, ३,  
 १, ९, १, २, ४, ३, ४, ५, ४, ४, १, २, ३,  
 ४, ५, २, ४, ७, ३, २, १, १, ३, ८, ४,  
 ८, ९, १, ४, ८, ३, १, का. १, २, ३,  
 १, ५, १, ८, १, ९, ३, ४, १, ३, ४, १,  
 १, १, १, ५, १, ६, १, ८, २, २, ३, २, ४,  
 ६, १, १, ५, २, १, १, २, ३, २, १, ६, ४,  
 ३, ७, तै. १, १, ७, १, २, ३, ३, ८, ६, ३,  
 २, १, १, ०, १, १, १, २, १, ३, १, ४, १, ६,  
 २, ०, २, १, २, ३, २, ४, २, ६, ४, २, १, ४,  
 १, ०, १, १, ८, १, २, ३, २, ४, १, १, ३, २,  
 ४, ५, ६, ७, ९, १, १, २, १, ३, ४, ५,  
 ६, ३, ३, ४, ७, ५, ३, ६, ७, ६, ५, ७,  
 ४, ९, १, ०, १, १, ८, १, ६, ५, २, ४, ३,  
 ८, ७, ८, १, १, ६, ३, ४, ६, ५,  
 १, ६, १, २, ३, ७, ५, २, ७, ५, १, २, १,  
 ४, ५, ६, १, ५, २, ८, २, ३, ४, ५,

५, ५, ६, ४, ५, ९, ३, २, ४, ७, ७, १,  
 ८, ६, ३, ६, १, ०, ७, ५, ९, ९, ५, ९;  
 ५, २, १, २, ३, ३, १, २, ३, ५, १, ७, ७,  
 १, ५, ६, ९, १, १, ०, १, १, २, २, ६,  
 १, ३, २, ६, ३, २, ७, १, २, ८, १, ३,  
 २, १, ०, १, ३, ४, ५, ३, १, १, ४, १, २,  
 २, १, ३, १, १, ४, ३, ७, १, १, ४,  
 ६, ७, ६, ९, १, ४, १, ६, १, ७, ३, ७, १, ०, ३,  
 ८, १, ९, ७, १, १, ३, ५, १, २, ४, ६, ३,  
 १, ०, ३, १, ८, १, १, १, २, १, ४, १,  
 ५, १, ६, १, २, ३, ९, ९, १, २, १, १,  
 तैआ. १, ७, ६, ८, ८, १, १, ७, २, ०, १,  
 २, ३, ५, २, ८, १, २, ३, १, ४, १, ३,  
 ५, १, ३, २, ४, ५, २, ७, ५, १, ०,  
 ४, ५, १, १, ८, १, ८, १, २, ०, ३, ३,  
 २, २, १, ३, १, २, ८, १, ३, ३, १,  
 ४, १, ३, ६, ७, ८, १, ०, ३, ६, १, ४, ३,  
 ४, १, २, ६, १, १, ०, १, १, १, १,  
 १, ०, १, ५, १, ६, ५, १, २, जै. १, ४,  
 १, ५, १, २, ७, १, ३, ६, १, ५, १, ९, ०,  
 २, ०, ९, तां. ४, २, १, ९, ६, १, ०, १, ८,  
 ८, २, २, ९, ३, ४, ८, १, २, १, ०, ७, १,  
 ४, १, १, २, ३, १, २, १, ०, १, ९, १, ३,  
 ६, १, १, २, ५, १, १, २, ४, २, १, १, ०,  
 १, १, १, १, १, १, १, १, २, ४, २, १, ०,  
 १, १, सा. १, ४, ३, २, ०, ६, ६, ८,  
 १, ३, २, ३, २, ६, ९, १, ०, १, ४, ८, १,  
 ३, ३, २, ४, १, ०, ७, २, १, १, ६,  
 मं. १, १, २, ४, १, ६, ९, ३, २, २, ३,  
 १, ७, २, ०, ४, २, ३, ४, गो. १, १,  
 २, ९, २, २, ०, २, २, २, ०, ३, १, ४,  
 ९, -श्रे: ऐ. १, १, ९, १, ६, २, १,  
 २, २, २, ३, १, २, २, ४, ३, ४,  
 ४, ७, ५, २, ६, २, ८, ३, २, ७,  
 १, ६, २, ४, ८, ६, ७, १, ०, २, ८,  
 ऐआ. २, १, ७, ३, ७, ३, १, ६,  
 २, ४, ५, ५, १, १, २, शां. १,  
 ५, २, १, ३, ३, ४, ७, ६, ६, १, ०,  
 १, ४, १, ०, ५, १, १, ४, १, २, ६, १, ४,  
 २, ५, २, ८, ५, शांआ. ५, ३, ६,  
 १, ७, २, ०, ८, ४, ७, ८, ९, ८, १, २,  
 ८, शा. १, १, १, २, १, ३, ४, ८, ४,

३, १, ९, १, १, ९, २, १, ४, १, ४, २, १,  
 १, ७, ४, ७, ८, ९, ३, ४, ३, २, ६,  
 ४, ८, ३, १, २, १, ८, ३, ४, ८, ४, १,  
 ९, ५, १, २, २, २, १, ४, ९, २, १, ३,  
 ४, ३, ४, १, ०, ५, १, १, ५, ७, २, १, ५,  
 २, ४, ८, ३, १, १, ५, १, ७, ४, २, २,  
 ५, १, ८, ६, १, ३, १, ८, २, १, ५, ६,  
 ७, १, ३, ३, २, १, २, ९, ३, १, १, ३,  
 २, ६, ३, २, ४, १, ३, २, ४, १, ८,  
 ४, ३, २, १, ५, २, २, १, ६, १, २, ३,  
 ४, १, ३, १, ४, २, ३, ४, ४, १, १,  
 ८, १, ५, ८, १, १, ७, १, १, ९,  
 १, ०, १, १, २, ५, ३, २, ४, १, ४, ३, २,  
 २, ४, ९, ३, ९, ३, २, १, १, १, ४, १,  
 १, ८, ९, ३, ५, ४, १, ५, २, १, १,  
 १, २, २, १, २, ७, ३, ६, ८, १,  
 १, १, ४, ५, ४, २, ३, ५, १,  
 १, २, १, ६, २, २, ३, १, २, १, ५, ७, १,  
 ६, ३, ७, ८, ९, १, १, १, ०, २,  
 २, ५, २, १, ५, ९, २, १, २, २, ३,  
 २, ५, ४, ७, ३, ३, ९, १, ४, ४, ७,  
 ९, १, १, ७, ४, २, २, ५, ३, ५, ३,  
 १, ५, ३, ४, १, ३, ५, १, ३, ३, १, ५,  
 १, ४, ०, ४, ३, २, २, १, ०, १, ३,  
 ९, ४, १, ३, २, ३, १, १, ३, २, १,  
 ५, १, १, ३, १, १, ६, २, ४, १, १,  
 २, ३, ५, १, १, ३, ८, ३, ९, १, २,  
 ७, ४, ४, ८, ३, ७, १, २, १, २, २,  
 १, ३, १, २, ४, ३, १, ८, ५, २, ४,  
 ८, १, ६, ९, २, १, ०, १, ३, १, ३,  
 ६, २, ७, १, ३, ८, १, १, ८, ३, ९,  
 १, ४, १, ३, १, ४, १, ९, २, ९, ४, ३,  
 २, ७, ५, १, २, ३, ६, ७, ९, का.  
 १, १, १, १, ३, २, १, ३, १, ०, ४, २,  
 १, ४, २, १, १, १, ३, ३, ४, १, ३,  
 २, २, ३, ४, ६, ७, १, १, ३, १,  
 ८, ४, ७, ४, १, २, ३, ६, ४, ९, २,  
 १, १, १, ४, ३, १, ३, २, १, ४, ४,  
 १, ६, तै. १, १, २, १, ३, १, १, २, ५,  
 ९, ६, १, ७, १, ८, ६, ९, १, ६, १, ०,  
 २, १, ४, ६, ७, ८, १, ७, ३, २, ७, ३,

८,३;४,३,६; ४,४;७, ३;४;१०,  
 ४;५, १, १; १०, ४; ६,१,११;  
 ७, ५,४; ८, ३; ४; २, १, ३,१;  
 ६,३; ४,२,३; ६,७; ८,७, ३; ८,  
 १;३, २,५,७; ३,१, १; २, ४;  
 ३, २; ४, ३; ६, २; ५, ७, ५;  
 ६; १०,५; ६, ११, ३; ४; १२,  
 २; ७,१४,३; ८,८,३; ९, १६,४;  
 २१,२; १०, ११, ६; ११, १,६;  
 ७,२; ३; तैसा. १, ७,६; ८, ८;  
 ९,१; १०, ६; ११, ८; १८, १;  
 २२, १;२;१२; २६, ७; २७,६;  
 २, १३,१;१५,१; ३,९,१;४, ५,  
 ३; ५,२,१३; ४,९; ६, १,४; ३,  
 २; ११,१;८,१,१; १०, ६३, १;  
 जै. १७; ३७;६२; ११७; १३६;  
 १८०; १८२; जैसा. १,९; ११;  
 १५; १७; २२; २४; २७; ३५;  
 ४३; ४४;४५; ५५;६१; ६६;६७;  
 ८६; ८७; ११३; ११४; ४६५;  
 २,३;५; ३,३,६; दै. २,७; वं.२;  
 सा. १,१,१४; जैउ. १,८,१,८;२,  
 २;६;३,४,१,७;४,८,३,४; सं. १;  
 आ. १,९;११;१५;१८;२२; २४;  
 २७;३५; ४३; ४४;४५; ५५;६१;  
 ६६; ६७; ८०; ८६; ८७; २४७;  
 ३५८;३६४; ३६५; ५१४; ५४१;  
 २,३,७;४,१-३;५, १; ७,१-२;४;  
 १९,१; २३,१; गो. १, १,६; २,  
 १४;४,९; १०; २, १, २; २४;  
 २,९; ३, १९; ४, ९; ६, १२;  
 -नौ ऐ. १,१६; २७; २, १०;  
 १४; १८; ७,६; २६; ऐसा. ३,  
 २,३; शां. २, ८; ७, ३; ९, १;  
 १०,६; शांसा. ६,२;९;८,४;९,  
 ८; शा. १,१, १,२१; ३,१,११;  
 ३, १६;४, ५; ४, २, १३; ६,२,  
 ४;७; ८;३,२०; २,३,१, ३;४,१;  
 ४,२,१०;११;१३; २४; ५,२,३०;  
 ३,१,४,११;२,३,१०; १२; ४,१,

१९; २५; ५,१, २३;७,३, ४;४,  
 ११;८,३,२६; ४,३,४, ११; ३३;  
 ५,२०; ४,१,७;२, १६; ३,१२;  
 ५,१,१३; ४,३; ५,४,३, १९; ६,  
 १, २, २२; ३२; ४, १२; ६, २,  
 ६;३,९;४,११;७,४,१; ११;८,२,  
 ११; ७, १, २, ६; १०; २, १,  
 १८; ३,६;४, १, ४५; ५,२, ११;  
 ३८; ९,१,१, २९; ४३; २,४१;  
 ४२; २,१,९; २०; २१; २२;३,  
 ९; ३,३, १८;४, ५; १६; ४,२,  
 १९; २५; ४, ८; ९; ५, १,  
 ७; १०; ११; ६१; ६८; १०,  
 १,४, १४; २, ६, १७; ३, १,१;  
 ११,१,२, २; ६,३३; २, १,१;३,  
 ३,४; ५,९,११;६,२,२; ३; ८,२,  
 १; १२, ४,२, ८; ३, ४;८,१,१;  
 ३;१८; ९, ३, ११; १२; १४;  
 १५; १३,८, ३, ६; १४, १, २,  
 १२; २,२, १; ४२; ४,२, २७;  
 ५,१,७; ७, ३;६, ७,९;९,१५;७,  
 १,५; ६;८,११,१,१५, १२;९,१,  
 १२-१७;३,४;५;६;७;८;का.  
 १,२,३,२;२२; ३,१, ४; ८;१२;  
 २४; २८; ३,३,९; १०; २०; ४,  
 १,१;३,७; ६,१,२२;३०; ३,१०;  
 २,१,१, १४; २, ४, ८; १६; तै.  
 १,३,२, ७;६,५,४;८, ६, ५; २,  
 १,२,२;३,७; ४,५; ४,३,२; ७,  
 ७, १; १५, १; ८,७,६; ३,२,७,  
 १; ८,१०;३,२,१;५;७, १,१;३,  
 १; २;३;४; ६; २१; ८, ३,५;  
 ९, २१,२;३; १०,१०,१;२;११,  
 १,८;८,६; ७; तैसा. २, ६, २;  
 १०, १; १९, १; ४, १०, ५; ७,  
 २,२;३; ८, ११; १२; ७, ३,१,  
 सा. २, ५,३;४; ६, ८; ९;३,१,  
 ८; ९; २, ३; ३, २; ५; ६; ६,  
 ११;७,९; प. ३,१; सं. १,२,२;  
 २, २, १२; जै. २५; १४०;

१९१; जैउ. १,१,४, ७; १४,  
 १,२; १८,४,५;३, ३, १, ७; ६;  
 ६,६;४,६,३, २;८, ३,३; १०;५,  
 ३; गो. १,२,३; १५; १८; २२;  
 ३,१४;५,२३;३, २,६; १२;३,१;  
 अग्नायी(-ग्नि+डीप्)तै.३,५,१२,१.  
 अ(ग्नि→)ग्नाविष्णु- -ष्णु ऐ. १, १;  
 शां. १६,८;शा. १२,१,३,१; -ष्णु  
 तै. ३,३,७,६; ११,३, १; ९,९;  
 -ष्णवो: शा. १२, १,३,१.  
 अग्नि-कर्मन्- -र्मं शा. ६,६,१,४;७,  
 ३,१,४;४,१,४२; ८,३, १,११;३,  
 ७;७,३,१२;९,२, ३, ६; १०,१,  
 ३,११; -र्मण: शा. १३,८,४,११.  
 अग्नि-कल्प- -ल्प: शा. ६,१,१,१०.  
 अग्नि-ग(र्भ→)र्भां शा. १४,९,४,२१.  
 अग्नि-चन्द्र-सूर्य- -र्या: सं. २.  
 अग्नि-चित्(चि) - च शां. १९,  
 ७; शा. १०, १, ४,९;१३;५,४;  
 -स्तु शा. १०,५,३,११, -त्त:  
 शा. ७,१,१,१; ९,५,१,५७; १०,  
 ५,३,११; १३,८,१,१७; ४,१०.  
 अग्नि-चि(त्य→)त्या- -त्या शां.  
 १९,५;७; शा. ६,६,१,१; -याम्  
 शां. १९, ४; प्र. ६,६,१,२;१३;  
 -यै शा. ८, २,१,३.  
 अग्नि(ज→)जा- -जा: तै. ३, ७,  
 १२, ६.  
 अग्नि-जा(जन्+विट्)- -जा:  
 तैसा. ४,२,४; ३,१;५,२,१०.  
 अग्नि-जिह्व- -ह्ला: ऐसा.५,१,१; तै.  
 २,८,६,५; तैसा. १,५,१.  
 अग्नि-ज्येष्ठ- -ष्ट्य: तै. ३,७,४,६;  
 अग्नि-ज्योतिस्- -ति: शा. १४,७,  
 १,४.  
 अग्नि-ता शा. २, २,४,२.  
 अग्नि-दग्ध- -ग्धम्इव शा. १,१,  
 २,९;२,२,१, २८; ४,५, १, १५;  
 ५,२,४,१३; -घे सा. १,८,९.  
 २ अग्नि-दग्ध- -ग्धा: तै.३,१,१,७.

‡ समासाश्रयः स्वरभेदः । प्रथमे वृत्तः, उत्तरे च सप्त. इत्युच्यते ।

अग्नि-दत्त- -त्तः जैउ. ४, ९, २, १;

-त्ताय जैउ. ४, ९, २, १.

अग्नि-दत्त- -तः तैआ. ६, ५, १;

अग्नि-देवत- -तः शा. १४, ६, ९, २, ५.

अग्नि-देवत्य- -त्यानि ष. ५, ७.

अग्नि-नक्षत्र- -ग्रम् शा. २, १, २, १.

अग्नि-नामन्- -मानि शा. ५, ३, ५, ८.

अग्नि-नेत्र- -त्राः शा. ५, २, ४, ६.

-त्रेभ्यः शा. ५, २, ४, ५.

अग्नि-न्य(क्त→)क्ता(-निऽ/अञ्ज्)-

-क्ताः तै. १, ३, १, ४.

अग्नि-पद- -दम् गो. १, २, २, १.

अग्नि-पावमानी तां ६, १०, २.

अग्नि-पुच्छ- -च्छम् ऐआ. ५, १, २.

अग्नि-पुर(र→)रा- -रा शा. ६, ३, ३,

२५, -राम् शा. ६, ३, ३, २५.

अग्नि-प्रस्कन्दिन्- -न्दिनाम् गो. १,

२, ४.

अग्नि-प्रायश्चित्ति- -त्तिः शा. ६, ६, ४,

१४; -त्तिम् शा. ६, ६, ४, ११.

अग्नि-प्रि(य→)या- -म् जै. १५१.

अग्नि-भू- -भुवः वं. २; -भूः वं. २.

अग्नि-भूत- -तम् गो. १, २, १९<sup>३</sup>.

अग्नि-मृत्- -मते शा. १, ६, १, ८;

१२, ४, ३, ५; -मन्तः शा. १, ६,

१, ८; -मन्ति गो. २, २, ८.

अग्निमती श३, ३, १, ३; ६, ३, ३, २२

अग्नि-मन्थनी(य→)या- -याः शां.

८, १

अग्नि-मय- -यः तै. ३, ११, १०, ४<sup>३</sup>;

-यम् शा. १०, ५, ३, ११; -यान्

शा. १०, ५, ३, ११; -येषु शा. १०,

५, ३, ११.

अग्निमयी- -मयीः ऐ. २, ११<sup>३</sup>;

-मय्यः ऐ. २, ११.

अग्नि-मुख-खा- -खा तै. २, ७, १, १;

३, ३, ८, ९; -खाः शा. ७, १, २, ४;

१३, ४, १, १२; ७, १, ३; ८, ४, ६;

तै. १, ६, ३, ३<sup>३</sup>; ३, ७, १, ८; तां.

२५, १४, ४; -खान् तै. १, १, ६, १०;

गो. २, १, ४; -खाम् तै. ३, ३, ८, ९.

अग्नि-सुग्ध- -ग्धः तै. ३, १०, ११, १.

१<sup>३</sup>अग्नि-रूप- -पम् शा. ६, ५, १, १;

११, २, ७, ३२; -पस्य शा. ६, ५, १,

१; -पाणाम् शा. ६, २, १, ३६; ७, ३,

२, १; -पाणि शा. ६, २, १, १;

६; ३, १८; १९.

२<sup>३</sup>अग्नि-रूप- -पाः तै. २, ४, १, १०;

अग्नि-लोक- -कम् शां. २०, १;

शांआ. ३, ३.

१ अग्नि-वृत् (मतुष्) - -वत् तै. ३,

२, ३, ८; -वति तै. १, ६, १०, ३;

२, २, १, ५; ३, २, ७, १; -वते

ऐ. ७, ६<sup>३</sup>; -वान् तै. २, २, १, ५;

२, ५, १; ३, ७, ३, ३.

२ अग्नि-वृत् (तुल्यार्थे वतिः) शा. ६,

३, १, ३८; २, ९; ३, ३; ४; ४, १, १;

४, १४.

अग्नि-वासस्- -वासाः गो. १, २, ९.

१ अग्नि-विध- -धः शा. १०, ६, २,

१०; -धम् शा. १०, ६, २, १०.

२ अग्नि-वि(ध→)धा- -धया शा.

१३, ८, १, १७<sup>३</sup>.

अग्नि-विभक्ति- -क्तिः तां. १०, ७,

५; -क्तेः तां. १०, ७, १.

१ अग्नि-रेतसु- -सम् शा. ३, २, ४,

८; ३, १, ३; २, २; ९, ४, १.

२ अग्नि-रेतस- -सम् का. १, २, ४,

११; ३, १, ९; -सौ तै. १, २, १, १४.

अग्निवेश्य- -श्यः शा. १४, ५, ५,

२१; -श्यात् शा. १४, ५, ५, २०;

७, ३, २६.

अग्नि-शिखा- -खे शा. १, ७, ४, २.

अग्नि-श्री- -श्रियः तै. २, ७, १२, ३.

अग्नि-ष्टुत् (√स्तु)- -त् शा. १३,

७, १, ३<sup>३</sup>; जै. १४०; तां. १७, ६,

४; ७, ४<sup>३</sup>; २३, ७, ४; ८, १; -तम्

जै. १४०; -त्ता जै. १४०<sup>६</sup>;

तां. १७, ५, ३; ७; ८, १; ९, १.

अग्निष्टोम(-ग्निऽस्तो, √स्तु)- -मः

ऐ. ३; ३९<sup>४</sup>; ४१<sup>३</sup>; ४३<sup>३</sup>; ४४; ४, १२<sup>३</sup>;

८, ४; ऐआ. ५, ३, २; शां. १५, ५;

१६, ९<sup>३</sup>; १९, ८<sup>३</sup>; ९<sup>३</sup>; २१, ५; २५,

९<sup>३</sup>; १४<sup>३</sup>; शांआ. २, १८<sup>३</sup>; शा. ३,

९, ३, ३२<sup>५</sup>; ४, ४, २, १७; ५, १, ३,

१; ४, ५, १९; १२, २, २, १२;

१३, ५, १, २<sup>३</sup>; ४, ९; ६, १, ८<sup>३</sup>; ७,

१, ३<sup>३</sup>; तै. १, २, ४, ३; २, ४, १; ४,

७, ७; ८, ७, १; १०, १, २, ७, १, १<sup>३</sup>;

१०, १, ४; ९, ८; १०, ४; तैआ. ५,

६, ३; जै. ६३; ९१; १५३; तां. ४,

५, १९; २१; ६, ३, १; २<sup>३</sup>; ३; ८; ९;

९, १, २४; ४, १५; १०, २, २;

१६, ७, १; ८, २; ९, ६; १३, ४; १४,

८; १५, १०; १७, २, ३; ३, ४; ६,

१; १०, १; ११, १; १२, १; १३, १;

१५; १८, १, १; २, १; ३, १; ४, १;

८, १; ११, ७; १९, ५, ८; ११<sup>३</sup>; ८,

७; ९, ६; ११, ११; २०, १, १; ३;

२, १; ३; ३, १; ४, १; ५, १; ८, १;

९, १; ११, १; ३; ६, ८<sup>३</sup>; १३, १;

१४, १; २१, ४, १; ६, १; ९, १<sup>५</sup>;

६; १०, १; ४; १२, १; १४, १; १५,

१; २२, २, १; ७, १; ५; ८, १<sup>५</sup>; ११,

४; १३, १; १४, १; १७, १<sup>६</sup>; १८,

१; २३, ७, १; ४; ८, १; १९, ११;

ष. ३, ९; गो. १, ५, १; ७; २३; २,

४, १०; -मम् ऐ. ३, ४०<sup>३</sup>; ४१<sup>५</sup>;

४९; ६, ८; शा. ४, ५, १०, ८; ५,

१, ३, १; १२, २, १, ८; तै. १, ३,

२, १; ४, १; ५, ३, १; ८, ७, १;

१०, ३; २, २, ४, ३; जै. ८; तां. ६,

१, १; ३, ९; ८, ८, १; १८, ८, १;

२०, ११, ६; ७; ष. ४, २; सा. १,

४, २; गो. १, ३, १७; ४, ८; २, ४,

१०; ५, १४; -मस्य ऐ. ३, ३९<sup>३</sup>;

शां. १५, ५; शा. १०, १, २, ७;

तै. १, २, २, १; जै. ६३; ८९; तां.

२, १, २<sup>३</sup>; ९, १, २३; २२, १७, १;

गो. १, ४, ७<sup>३</sup>; ८<sup>३</sup>; २, २, ८<sup>३</sup>; ४,

१०; -माः शां. २४, ९; श. १२, २, १, ६; ७; २, ५; ७; १२; तै. १, २, २, १; गो. १, ४, २०; ५, १; २३; तां. ४, ५, २०; २२, १५, १; २५, १, १; १०; २, १; १५, १; जै. १३०; -मा इति तां ४, ५, १७; -मात् ए. ४, १२; जै. ६३; तां. ९, ७, ११; गो. १, ५, ७; -मान् शां. २४, ९; श. १२, २, १, ७; ३, ५, १२; १३; गो. १, ५, ६; -मे ए. ४, ३०; ६, १५; शां. २५, १२; श. ४, २, ५, १४; ६, ३, ३; ५, १, ३, १; १०, १, २, ६; ९; १३, ५, १, ४; तैआ. ५, ६, ३; तां. १६, ८, २; ४; ११, १; ष. ४, २; गो. २, ६, ६; -मेन श. १०, १, २, ६; ९; ११, ५, ५, ५; तै. १, ८, ७, २; २, ७, १४, १; ३, १२, ५, ६; तां. ९, २, ९; १०, ५, १७; १८, ८, ६; २०, १, ३; ३, २; २२, १४, ५; गो. १, ३, १७; ४, ७; ८, ५, ८; -मैः तां. १७, १४, २; -मौ ए. ४, १५; २३; शां. २१, ५; तै. १, २, २, २; तां. ४, ५, १९; १०, ४, २; ५; २४, १५, १.

अग्निष्टोम-ता जै. ८८.

अग्निष्टोम-मुख- -खः तां. २४, १५, १; -खानि तां. २२, ९, १; २४, ११, १.

अग्निष्टोम-याजिन्- -जिनम् तां १७, १४, १; -जी तां. ८, ६, १३.

अग्निष्टोम-सद्- -सत् श. ४, २, ४, ७; १२.

अग्निष्टोम-सद्य- -द्यम् श. ४, २, ४, १२; १२; -घेन श. ४, २, ४, १२.

अग्निष्टोम-सम्पद्- -दम् जै. ८८.

अग्निष्टोम-संमित- -तः तै. १, २, २, १.

अग्निष्टोम-साध्य- -ध्यः ष. ४, ३.

अग्निष्टोम-साम् ( -सामन् + अच् ) - -मम् तै. १, ८, २, ७; -मात् श. १३, ५, ४, १०.

अग्निष्टोम-सामन्- -म ऐ. ४, १९;

शां. २७, २; श. १३, ५, १, १;

२, ३, १०; तां. ४, २, १९; ५, ३,

१; ६; ७; ८; ९, ३, १०; ११; ५,

९; ६, ११; १५, १२, १; १६, १३,

१; १७, १, १०; ५, ७; ६, १; २; ७,

१; १८, ५, २२; ६, १६; ११, १३;

जै. १२९; १३७; १४०; १६८;

-मानि जै. १६८; तां २०, १६, २;

-न्नः शां २७, १; -न्ना तां १०, ५, १७

अग्नि-ण्ड, ष्टा ( √ स्था ) - ष्टः श १३,

४, ४, ५, ६; -ष्टम् श. ३, ७, २, ४;

१३, ४, ४, ७; तै. ३, ८, २०, १; -ष्टा

श. ३, ७, १, १३; १६; -ष्टात् श.

३, ७, २, ५; -ष्टाम् श. ३, ७, १,

१३; १६; -ष्टे श. ३, ९, १,

२२; तै. ३, ८, २३, १; ९, १, २.

अग्निष्वात्त ( -ग्नि / स्वद् ) - -त्ताः श.

२, ६, १, ७; का. १, ६, १, ६; तै. १, ६,

८, ३; ९, ६; २, ६, १६, १; २; -त्तान्

शां. ५, ६; श. २, ६, १, २२; २९;

का. १, ६, १, १५; १९; तै. १, ६,

९, ६; २, ६, १६, १; गो. २, १,

२४; -त्तानाम् श. ५, ५, ४, २८;

तै. ३, ६, ११, २; -त्तेभ्यः श. २,

६, १, ६; २९; का. १, ६, १, ५; १९;

तै. १, ६, ८, ३.

अग्नि-संकाश- -शम् श. २, २, ४,

१५; का. १, १, १, ३; २, ४, ११.

अग्नि-संमार्जन- -नानि तै. ३, ३,

२, ५.

अग्नि-सव- -वः श. ९, ३, ४, ९; १०;

१, ५, ३; -वेन श. ९, ३, ४, ७; ९.

अग्नि-स्तोत्र- -त्रम् तां. १७, ५, १.

अग्नि-स्तोम- -मः ऐ. ३, ४३; -मम्

ऐ. ३, ४३.

अग्नि-होत्र- -वृभ्यः तै. ३, ७, १०, ४.

अग्नि-होत्र- -त्रम् ऐ. २, ३४; ३,

४०; ५, २६; १७; २८; २९;

३०; ३१; ७, २; ५; ९; १०;

ऐआ. २, २, ३; शां २, ३; ८; ९;

३, ९; ४, १४; ७, ३; १८, १४;

शांआ. ४, ५; १०, १; ८; श. १,

७, १, १०; २, २, ४, ८; १८; ३, १,

१; २; २, १५; १८; ४, ३, १४;

६, २, १९; ३, २, २, ७; ९, ५,

१, ६७; १०, १, ५, १; ४, ३, ४;

११, १, ७, ३; २, ५, २; ५; ३, १, २;

४; ८; २, १; ५, ३, १; ४; ११; १२;

६, १, १३; २, १; ४; ५; ९; १०;

८, १, ३; १२, ३, ५, २; ३; ४, १,

१; २; ६; २, १; २; ३; ४; ६; ७;

९; १०; ३, २; ७; ५, १, १; ४;

१३; १४, २, २, ४; ३, १, २९;

२, २६; का. १, ३, १, १; ३; ४;

६; ७; १३; १४; २४; २६; २७;

२, १२; ४, १, ६; १४; २, १; ५, १,

३८; २, १६; ६, २, ८; तै. १, ४, ३,

३; ४; ४, १; २; ४; ५; २, १, २,

८; ९; ११; ३, २; ८; ४, ६; ९; ५,

१; ३; ४; ७; ६, ३; ५; ८, ३; ९,

१; ३; १०, १; २; ३; ११, १; २,

१, १; ६; ४, २; ११, ६; ३, ७, १;

३, २, ३, १०; ७, ३, १; २; ३; ४; ६;

९, २, ३, २; तैआ. ७, ८, १; ९, १;

१०, ६, २, १; ६, ३, १; ६४, १;

जै. ४; ६; ७; १२०; तां. ८, ६,

५; १७, १४, १; २५, ४, १; २;

प. ४, १; २; गो. १, २, २२; ३,

११; १४; १५; २२; ५, ७; ९;

२३; -त्रां ३ तै. १, १, ६, ९;

तैआ. ५, ८, १०; -त्रस्य ऐ. ५,

२८; शां. ७, ३; श. ११, ३, १,

१; ६, २, ४; १२, ४, १, ११; ५,

१, ६; तै. २, १, ४, ३; ५, १;

८; ९; ६, ३; ३, ६, १; जै. १२१.

-त्रात् श. १२, ४, ३, २; ६, १,

४१; गो. १, ५, ७; -त्राय ऐ. ५,

३०; -त्रे ऐ. ७, २; शां. २, २;

श. २, ४, ३, १४; ११, ३, २, १;

१२, ४, १, ४; २, ५; १४, ७, १, १;

का. १, ३, २, १२; ५, २, १६;

तै. १, ४, ३, ६; २, १, १, २; ५, ११<sup>३</sup>; ३, १०, ९, २; तैआ. १, २२, ९; २६, १; १०, ६२, १; जै. ६<sup>६</sup>; ५. ४, २; -त्रेण ऐ. ५, २६<sup>३</sup>; शां. २, २; ६, १५; श. १, ६, ३, ३६; ९, १, १०; तै. २, ३, ६, १; जै. २१२; गो. १, ५, ८.

अग्निहोत्र-त्व- -म् तै. २, १, ६, ३.

अग्निहोत्र-परीशेष- -म् ऐ. ७, ५.

अग्निहोत्र-पात्र- -त्राणि जै. ३.

अग्निहोत्र-प्रायण- -णाः तै. २, १, ५, १.

अग्निहोत्र-वेला- -याम् जै. ४, ५, १, ३.

अग्निहोत्र-स्थाली श. १२, ४, १, ११<sup>३</sup>.

अग्निहोत्र-हृवणी- -णी तैआ. १०, १९, १; -णीम् श. १, १, १, २२; २, १; १२, ५, २, ७; का. २, १, २, १; ३; -ण्या श. १४, ३, १, २९.

अग्निहोत्र-हुत्- -त् श. १०, १, ५, ४.

अग्निहोत्राहुति(-त्रऽआ)- -ती श. १०, १, ५, १; २<sup>३</sup>.

अग्निहोत्रिन्(-त्र + इनि)- -णः तै. २, १, ५, १०.

अग्निहोत्री(स्त्री.)- -त्री ऐ. ५, २७<sup>३</sup>; ७, ३<sup>३</sup>; श. ११, ३, १, १; ५; २, १<sup>३</sup>; ५, ३, २; ५; १२, ४, १, ९; ११<sup>३</sup>; १२; २, १; तै. १, ४, ३, १<sup>३</sup>; २; २, १, ८, ३; -त्रीम् शां. ४, १४; श. ११, ६, २, ४.

अग्निहोत्री-वस्त्र- -स्त्रः श. १२, ४, १, ११.

अग्निहोत्रोच्छिष्ट(-त्रऽट)- -म् श. २, ३, १, ३९<sup>३</sup>; का. १, २, १, २८<sup>३</sup>.

अग्नीध्र ( -ग्नि + √इन्ध् )- -त् ऐ.

५, २५; शां. ३०, १; श. १, २, ४, १३; १८<sup>३</sup>; ४, ४, १३; ५, २, ९<sup>३</sup>; ८, १,

४१; ३, १९; २०<sup>३</sup>; ९, २, १; १७; २, ४, ४, २५; ६, १, १८; २४; ३३; ४६; ३, ४, ३, २२<sup>३</sup>; ५, १, ३, १; ४, २, १, ३३<sup>३</sup>; ५, ११; ३, ३, १९; ४, २, १५; १८; ९, १, २, ४; का. १, ३, ४, १४; ६, १, १२; १५; २२; २८; ३०; २, १, १, ११; २, २, ८; १०<sup>३</sup>; तै. १, ८, २, ५; ३, ३, ८, १; ८; तैआ. ३, २, १; ३, १; ५, १; १०, ६४, १; तां २५, १८, ४; गो. २, २, १६; ३, १८; ४, ५; -०त् श. ३, ४, ३, २२; ४, २, ५, ११; ३, ३, १९; ४, २, १५; १७; १८; ९, २, ३, १; का. १, ५, १, ३६; ६, १, २९; तैआ. ४, ४, १; -०त् शां. २८, ५; श. २, ५, २, १९; ६, १, ४७; का. १, ५, १, १७; ३७<sup>३</sup>; ६, १, ३०; तै. ३, ३, ७, ३; ८, ११; गो. २, २, ९; १६; -धः तै. ३, ३, ८, ८; तां. १८, ९, १८; २०, १५, १४; -धम् शां. १०, ३; श. १, ५, १, २१; २, ८; -धे श. १, ८, १, ४१; २, १, ४, ३; ६, १, ३३; ३, ४, ३, २२; ६, १, २९; ४, ३, ४, २०<sup>३</sup>; २४; ४, २, १६; ५, ४, ५, २२; ५, १, ८<sup>३</sup>; ५, १८; ११, ४, १, ११; का. १, १, ४, २; ६, १, २२; तै. १, १, ६, ९; १८, २, ५; ३, ३, ८, ८; ७, २, ६; गो. २, ३, १८.

अ(ग्नि- )ग्नीवरूप- -णाभ्याम् श. ४, ४, ५, १७; -णौ शां. १८, १०; श. ४, ४, ५, १७; १९.

अग्नीषो(←ग्निऽसो-)म- -मयोः शां. १०, ३<sup>३</sup>; १९, ५; श. १, २, २, ४; ६, ३, २३<sup>३</sup>; २७<sup>३</sup>; ३०; ८, ३, १; २; १२, १, ३, ७; का. २, २, १, ४; तै. १, ३, १, १; ३, ५, ७, ६; गो. १, ४, ८; -मा तै. २, ८, ७, ९; -०मा ऐ. २, १०; तै. २, ८, ७, ९; १०<sup>३</sup>; ३, ५, ७, २; -माभ्याम् ऐ. १, ३०<sup>३</sup>; २, ३; श. १, ६, ३, १९;

३, ७, ४, ३; ५; ८, २, २६; २७; ३, २९; १२, १, २, १; ८, ३, १९; तै. १, ६, १, ६; ३, २, ५, ४; ८, ३; तां. १, ८, ६; सा. १, २, ५; गो. १, ४, ७. -मौ ऐ. १, ८; शां. ३, ६<sup>३</sup>; ५, २; ९, ५; १०, ३; १५, २; श. १, ६, ३, ८; १३; १८; ८, २, १; २; ३, ४, २१; ४, ४, ९; ६, ३, १९; ११, १, ६, १९; १२, १, ३, ७<sup>३</sup>; तै. १, ३, १, १<sup>३</sup>; ५, ९, ७; ३, ५, ३, २; ५, १; १०, ३; गो. १, ४, ८<sup>३</sup>; २, १, २०<sup>३</sup>; -०मौ तै. २, ८, ७, १०; ३, ५, ७, ३; -०मौ ऐ. २, ९; श. १, ६, ३, १३; १८.

अग्नीषोमीय(-म+छ)- -यः ऐ. २, ३<sup>३</sup>; शां. ४, ४; १८, ११; १९, ५; श. १, ६, ३, १४; ३, ९, २, १३; ५, २, ३, ७; ५, १०; ११, २, ६, ६; १०<sup>३</sup>; ४, १, १०<sup>३</sup>; तै. २, ७, ३, १; तां. २१, १४, ११; गो. १, ३, १०<sup>३</sup>; -यस्म ऐ. २, ३; शां. ४, ४; १०, ३; श. १, ६, ३, १४; ८, ३, २; २, ४, ४, ११; ५, २, ३, ७; ५, ९; ३, ३, २; ९, ५, १, २३; ११, १, ३, २; का. १, ३, ४, ७; तै. १, ६, १, ६<sup>३</sup>; ७, २, ३; -यस्य ऐ. २, ३<sup>३</sup>; शां. १०, ५; १९, ५; श. ३, ८, ५, ११<sup>३</sup>; ९, ४, ३, १०; तै. १, ७, ४, ४; तां. १८, ३, २; -याः श. १३, ६, १, ४<sup>३</sup>; -याणाम् श. १३, ६, १, ४; ४, ४, ३; -यान् श. १३, ४, ४, ११; -ये शां. १५, २; -येण श. २, ४, ४, ७; ११; १५; १६; ३, ३, ४, २१; ५, ३, ३, १०; १२, १, ३, ७; का. १, ३, ४, ५; ७; ९<sup>३</sup>.

अग्न्यगार(-ग्निऽअ)- -रम् श. १३, ४, १, ८.

अग्न्यभाव(-ग्निऽअ)- -वे सा. १, ३, २.

अग्न्यर्क(-ग्निऽअ)- -र्कौ श. १२, ३, ३, १४; गो. १, ५, १०<sup>३</sup>.

१अग्न्यर्चि(-मिडअ)- -म् जैठ.

३,६,१,७.

अग्न्यर्चिस्(-मिडअ)- -र्चिः श. १४,

५,३, १०.

अग्न्यर्चवदग्ध(-मिडअव/दह्)- -ग्धम्

इह्व का. १,२,३,२३.

अग्न्यादि(-मिडआ)- -दिः सा. १,

३,८,४,१.

अग्न्याधेय(-मिडआ)- -यम् श.

२,१,४,१<sup>३</sup>;२,२,९; १०,१, ५,१;  
का. १,१,४,१; २,२,६; सा. १,  
३,३; गो. १,५,७;२३; -यस्य  
का. १,२,२,६; -यात् गो. १,५,  
७; -ये शां. १८,१४; -येन शां.  
६,१५.

अग्न्याधेय-रूप- -म् श. ११,

१,१,७.

अग्न्याधेय-शर्करा- -राः श. १३,

८,४,११.

अग्न्याधेय-हविस्- -वी०पि श.

१०,१,५,१.

अग्न्यायतन(-मिडआ)- -नानि गो.

१, ३,१३<sup>३</sup>.

अग्न्याहुति(-मिडआ)- -त्तिः ऐ.

२,१४.

अग्न्युक्थ(-मिडउ)- -म् शां.

१९,४.

अग्न्युपस्थान(-मिडउ)- -म् श.

२,३,४, ३८;४,१,२; का. १,४,  
१,२७;२,१.

अग्र- -अः ऐवा. ३,१,३; -अम् ऐ.

३,१३; ऐवा. १, ३,३<sup>३</sup>; ६<sup>३</sup>; ४,  
१<sup>३</sup>; शां. १६,७; श. ३, ८, २,  
१३;५,१,२, १८; ६,१,१,११;३,  
३,६; ७,३, २, ३; ४,१, ६; ५,  
२,३६; ९,२,१, १२; १०, १,१,  
१; ४;११, ७,३, २; १३, २, ९,  
७<sup>३</sup>; ५,२, ५; १४, ७, २, ३; तै.  
१,२,१,२३; ३,२, २; ३; २, ४,  
७,६; ५,१,१; ८,१०; ३, १, ५;  
८<sup>३</sup>; ३,२,१;९,७,४<sup>३</sup>; जै. १४५;

तां. २,१, ३; ३, ३<sup>३</sup>; ३, ४, २;  
५,२; ६,२; १३, २; ६, ९, ११;  
१२; १२,११, ४<sup>३</sup>; १४, १, १२;  
१७, २,४<sup>३</sup>; ४,२; १९, १२, ८;  
२१, ११, ३; २३, १९, ९; सा.  
३,३,२; जैठ. १,१५,१,२; ३,२;  
-अम्इह्व श. २,४, २, १७; का.  
१,३,३,१४;६,१,११; -आत् तै.  
३,३,१,४; तां. २, १, ३;१७,४,  
२;२१,११,३;२३, १९,९; -प्राणि  
श. १,३,३,४; -आम्याम् श. ७,  
१,१,२९<sup>३</sup>;३१<sup>३</sup>; -आय तै. ३, १,  
५,८; तां. ७,२,१; -अे ऐ. १,७;  
१६;१९; २५; २,३३; ३९<sup>३</sup>; ३,  
२३; ४, २५<sup>३</sup>; ५, २३; ३४; ६,  
३१<sup>३</sup>; ८, ६; ऐवा. २, ४, १; ५,  
१<sup>३</sup>; ३,१,१; शां. ८,९; १४, ५;  
१५, ४; १६,२; २३, २; २७,७;  
शांआ. ३,५; ७, २; ११; श.  
१, १, ३,७<sup>३</sup>;२,२, ४; ३, १<sup>३</sup>;६;  
५,२४; ३,१,२०; ४, २;५;२, १,  
२,४;४,२५;२६;२,४,१;२<sup>३</sup>;३,१,  
१;२२;४,४;१६;४,१, ३;७;१३;  
४, १; २;५, १,१; ३;२,१;६,१,  
१४; ३,१,२,४<sup>३</sup>;५<sup>३</sup>;६;१३;२०<sup>३</sup>;  
३,९;१४<sup>३</sup>; ४,६;१२;२,१,९;१५;  
१९<sup>३</sup>; ४,१,१९;२,१५;३, १२;५,  
१,१३;२,४;४,६;७;७,२,५;६;३,  
३; ४,२; ८, १, ५; २, ७; १७;  
२४<sup>३</sup>; २५; ३,८;११; १५; १६<sup>३</sup>;  
२८; ४,१८;९,४, १२;२०; २२;  
४,२,२,६<sup>३</sup>; ८<sup>३</sup>; ५,९; ३, २, ७;  
५,१,३; ४,१;३;४; ५; ९;६, ७,  
१३<sup>३</sup>; ५,१,४,५;७<sup>३</sup>; ८; ९; १३;  
५,२७<sup>३</sup>; ५,५,९; ६,१,१, १<sup>३</sup>;३,  
१; ५,१,३;५; ६;४, ४;५; ६,१,  
१७; ७,३,१०<sup>३</sup>; ८,१, ८<sup>३</sup>; २,१;  
७,६,१, २१; २७; ३०; ३३; २,  
२३<sup>३</sup>; २,१,१७; २, ६; १२; ३,  
५; ४,१,२<sup>३</sup>; १९<sup>३</sup>;५,२,६; ३६<sup>३</sup>;  
८,२,४,१८; ४,१,४; ६,१, २३;

३, १७; ७, २, १३<sup>३</sup>; ३, ५<sup>३</sup>; ४,  
१०; ९,१,२,२१; २५;२८;२९<sup>३</sup>;  
२,१,१३; ४,४,९;५,१,११; १०,  
१, ४, १; २, २, ३; ३, १८; ४,  
८; ५,३,१<sup>३</sup>; ६,५,१; ११, १,२,  
१२;२,१,१;३,१;६; ४,१,६;१३;  
१४<sup>३</sup>; ५, ८, १;८,३,१;१२,४,१,  
५;६,१,४१;७,३, ६;१३,५,२,५;  
२३;१४,१,२, ११<sup>३</sup>; २,२,४४;४,  
२,१<sup>३</sup>;३,४<sup>३</sup>; का. १,१, २,२;२,  
३,९<sup>३</sup>;४,२<sup>३</sup>;३,१,१; १४<sup>३</sup>; ४,१,  
३;१३; २, २;३;५; ७; ३, ३;४;  
५; ५, १, १; ६, १, ९; ११;  
२,७<sup>३</sup>; ३,५; २,१, १५<sup>३</sup>;२०; ३,  
२१; ४, ६; तै. १, १, ३, ५;  
४, ४; ५; ७; ५, ७;३, ५, ३;४,  
१,३<sup>३</sup>;५,६,१;२; ३;६,२,६;९,५;  
८, ७,१;२,२,९, १;४,१,१०;३,  
३;५,७;७;३;१०;८,१;६,४;३;७,  
१३,२;१५, ६;१८,३; ८,१,४;९,  
४<sup>३</sup>;३,२,२,७;५,३<sup>३</sup>;७, ३<sup>३</sup>;९, ६;  
३,१,१;५;६, १<sup>३</sup>;१०;६,३,२;७,  
९, ७; १२,१, १;३,१; तैवा. १,  
१२,१;२३,१; ३,११,९;११;१२;  
१३,१; २; ४, २, ३; ५, २,८<sup>३</sup>;  
९, १; ६, १०, २; ८,७,१; १०,  
६३,१; तां ६,५, १९; ७,१, ७;  
२,२<sup>३</sup>; ३,१२; ८,८,५; ९,४,१६;  
९,१२; ११,११,६; १२,११, ३;  
२२,९,४; जै. ८;११<sup>३</sup>;२५<sup>३</sup>;३८<sup>३</sup>;  
४८<sup>३</sup>; ५८;८८;१०२;१४४;१६०;  
१६२; १७४;१८५;२१२<sup>३</sup>; प. १,  
१; सा. १,१,१;२,८,५; जैठ. १,  
६,१,१;७, १,१; ८,१,१;९,१,१;  
१०,१,१;१५,१,१;१७,१,१;१८,  
१,१;५; १०;२,२,१, १;२,२;३,  
२,३,९;४,११,१,१; गो. २,२,१;  
६;३,९<sup>३</sup>;१८;२०;२३;६,९<sup>३</sup>; -अेण  
ऐवा. ५,१,२; शां. २७,६; श.  
३,१,३,७;२८;३,२, ५;४,२१;५,  
१,२६;६,१, ६;८,२, २०;५,१०;

९,३,१७; ४, ३, ४, १४; ४, ५, ९; ५, ७, ४; ६, ९, २३; ५, ३, ५, ३; १०; ४, ३, ६; १३; २७; ४, २; ७, ३, २, २; १३, ५, २, १६; ८, २, ६; १४, १, ३, १; ८; ३, १, १; १३; का. १, १, २, २; तै. २, ६, १०, ६; ३, ६, १३, १; गो. २, १, ४; ३, १७; -ग्रेषु श. ६, ५, २, १६; -ग्रेः श. ७, ३, २, ३; ९, २, २, १२; का. २, २, ४, ५; तै. ३, ३, १, ४.  
 अग्र-णी(√नी)- णीः शां. १७, ७; गो. २, ५, ४.  
 अग्र-तः तैआ. ३, १२, ३; सा. १, ५, १५.  
 अग्र-दिधिषु- -षुः तै. ३, २, ८, १२; -षौ तै. ३, २, ८, १२.  
 अग्र-पिण्ड- -म् तैआ. १, ३, १, ६.  
 अग्र-पेय- -ये ऐ. २, २५.  
 अग्र-प्रशीर्ण- -र्णः श. ११, १, ८, ६.  
 अग्र-मुञ्ज- -म् तैआ. १०, ११, २.  
 अग्रियु, या(ग्र + घ)- -यः ऐ. १, २१; ३, १३; २७; शां. ८, ६; तै. १, ८, ८, २; तां. ४, २, १७; ६, ९, १०; ११; ११, ६, १, २; १६, ११, २, १८, ८, १०; -यम् तै. २, ५, १, १; ३, ५, १२, १; -या ऐ. ३, १३; -याऽइव श. ११, ५, १, ७; -याः तां. २, ३, ४.  
 अग्रे-गा- -गाः शां. १४, ४; तै. २, ४, ७, ६.  
 अग्रे-गु(√गम्)- -गुवः श. १, १, ३, ७; -०गुवः श. १, १, ३, ७; का. २, १, ३, ५; तै. ३, २, ५, ३; ३, ६, १.  
 अग्रे-णी- -णीः श. ३, ७, १, ९.  
 अग्रे-पु(√पु)- -पुवः श. १, १, ३, ७; -०पुवः शं. १, १, ३, ७; का. २, १, ३, ५; तै. ३, २, ५, ३; ३, ६, १.  
 अग्रे-व(त्→)- -ती श. ३, ८, १, १२.

अग्र्य, अग्रा(ग्र + यत्)- -ग्र्यः जै. १४३; -ग्र्यम् श. १४, ७, २, २१; -ग्र्यम्ऽइव श. २, ४, ३, १३; अग्रा जै. १४५; अग्राः जै. १४५.  
 अग्रहण(†अहण)- -म् तैआ. १, ४, १.  
 अग्रि- -ग्रिः श. २, २, ४, २; ६, १, १, ११; का. १, २, ४, २.  
 अग्रि-त्व- -म् का. १, २, ४, २.  
 अग्रि-व- -वः तैआ. १, ११, ५, ६.  
 अग्रु- -गुवः तै. १, २, १, १९; जै. १६४.  
 अघ- -घम् श. १३, ८, १, २; ४; ८; १०; ११; १५; १८; ३, १०; ११; १३; ४, १, २; ४; तैआ. ६, १०, १; ११, १; २; मं. १, १, १०; १४; ५, १०; ११; १३; गो. १, २, ७; २, ३, १४; -घस्य श. १३, ८, ४, १; २; तैआ. ४, ३, ८, १; -घा तै. २, ६, १०, २; ३, ६, १३, १; तैआ. १, १३, १; २; ६, ९, २; १०, २; -घानि तैआ. ६, १, २.  
 अघ-मर्षण- -णः तैआ. १०, १, १३; १४; १५.  
 अघ-ल, ला- -लस्य शां. २, २; -लाः जै. १५०; -लायै श. १२, ७, ३, २०.  
 अघ-शंस, सा- -सः श. १, ५, ४, ७; २, ३, ४, ३७; का. १, ४, १, २६; तै. २, ८, ८, १२; ३, २, १, ५; -सम् तै. ३, १, १, ४; -सा तै. ३, १, २, ७.  
 अघायत्(घडयत्)- -त्तः श. २, ३, ४, ३१; का. १, ४, १, २२; तैआ. ६, २, १.  
 अघायु(घड्यु)- -यवः श. ३, ३, ४, १४; तैआ. ६, ९, १; -युः तै. २, ४, २, १; -युभ्यः जैउ. ४, ४, १, २; -यूनाम् तां. १, ३, ३; -योः गो. २, ४, १६.

अघात(√हन्)- -ताय तै. १, ६, २, ३; ३, ८, ९, ४.  
 अघा(घा?)घातुक- -काः तैआ. १, २६, ७; -कानि तैआ. १, २६, ७.  
 अघृष्ट- -ष्टः शां. ८, ७.  
 अघृणि- -णिः तै. २, ४, १, ६; तैआ. ६, १, १.  
 अघोर- -रम् गो. १, २, १८; २०; -रभ्यः तैआ. १०, ४५, १.  
 अघोर-चक्षुस्- -क्षुः मं. १, २, १७.  
 अघ्न-घ्न(य→)या- -याः तै. २, ६, ६, २.  
 अघ्निय, या- -याः तैआ. ६, ६, १; -०याः तै. ३, २, १, ४; ७, १०, १०; तैआ. ६, ६, २; -याम् तै. ३, ७, ४, १३; -यानाम् तै. ३, १, १, ३; -यासु तै. १, ४, ३, ३; ३, ७, ४, २.  
 अघ्न्य, घ्न्या- -घ्न्याः ऐआ. १, ३, ५; श. ३, ८, ५, १०; ७, २, २, २१; १२, ९, २, ४; -०घ्न्याः श. १, ७, १, ६; ७, २, २, २१; -घ्न्यानाम् ऐआ. १, ३, ५, १, ६; -घ्न्यायाम् ऐ. ५, २७, ७, ३; -०घ्न्ये श. ४, ५, ८, १०; तां. २०, १५, १५.  
 अ(अ?)घ्रा- -घ्राम् तैआ. १, १, ३, २१, २.  
 अङ्क- -म् ऐ. ७, १७; ऐआ. ५, ३, ३.  
 अङ्का? तां. १, ७, ५; -ङ्के श. १४, ९, ४, २३; -ङ्कौ तै. १, ३, ५, ४; २, ७, ८, १; १६, १.  
 अङ्काङ्क(ङ्कडम्)- -म् श. ८, ५, २, ६.  
 अङ्कति- -तेः आ. १, ४८८.  
 अङ्कस्- -ङ्कांसि श. ५, १, ५, १९.  
 अङ्कस- -म् श. ५, १, ५, २०.  
 अङ्कपु- -म् श. ८, ५, २, ४.  
 अङ्क(ल→)ली तां. ७, ९, ११.  
 अङ्कुरा- -राः ऐ. ५, ११; गो. २, ६, ११; -शौ आ. १, ३२८; जैआ. १, ३२८.

† कोष्ठान्तर्गतोऽत्र पाठः मैसूरसंस्करणीयः तदनुसारं भा०-सम्मतश्च द्र० । छन्दोदुष्टत्वात्प्रसिद्धत्वाद् हेयस्तु प्रतीयते । ‡ 'अङ्कान्यङ्क' इति पाठ आकारान्तं द्विवचनान्तं पृथक्पदं समासपूर्वावयवमात्रं वेति संदिग्धम् । शास्त्रान्तर-साम्येन प्रथमः कल्पः स्यात् ? । तु० तै. -ङ्कौ; माश्रौ. (७, १, २) माश्रु. (१, १३, ४) -ङ्क । § स्वरश्चिन्त्यः ।

†अङ्गयत(अङ्ग)- -यन् ऽइव च.  
१,७,२,१७.

१अङ्ग (अव्य.) ऐ. ५,१८; शां. २५,  
२; २६,११; शांसा. १,२; वा. ३,  
९,४,२४; ५, ५,४, २४; ६,४,४,  
३; १०,२,२,४; १२, ७,२, १२;  
तै. १,८,५,५; २,४,८,३; ५,५,७;  
६,१,३; ८,९,६; तां. ८,१,३; ५;  
१२,११,२; जै. ५३; २०८.

२अङ्ग-ङ्गम् ऐ. ६,३१; ऐसा. २,  
५,१; शांसा. ५, ५<sup>१०</sup>; वा. ८,१,४,  
१<sup>३</sup>; ७,२, १४<sup>३</sup>; १५; ३,६<sup>३</sup>; ११,१,  
६,३५; २,२, १३<sup>३</sup>; का. २,१,४,  
१; गो. २, ३, १३<sup>३</sup>; १४<sup>३</sup>; १५<sup>३</sup>;  
६,६; -ङ्गा गो. २,१,२; -ङ्गाव  
वा. १४,४,१,२१; तां. १७,५,४;  
-ङ्गाव-ङ्गाव शां. २२,६; २३,४<sup>३</sup>;  
शांसा. ४,११; वा. ४, ५,२,६;  
१२,७,१,१; १४,९,४,८; तै. ३,  
६,११,२; ८,१७,४; सं. १,५,१६;  
१७; -ङ्गानाम् ऐ. ६,८; ऐसा.  
१,४,१; २,३,५; शां. १८, १३;  
वा. ४,५,२,६; ६,६,१,१०<sup>३</sup>; ८,१,  
४,४<sup>३</sup>; ५, ४,१; १४,४,१, ९; २,१५;  
जैठ. २,४,२,९; गो. २,५,१४;  
-ङ्गानि ऐ. २,६; १८; ३,२; ३१;  
६,८<sup>३</sup>; ऐसा. १,२,२; शां. १०,४;  
१७,७<sup>३</sup>; २२,८<sup>३</sup>; शांसा. ४,३; ४;  
वा. १,३,२,२; ३; ३,४, १४<sup>३</sup>; ४,  
२,२,५,५, २,१०; ९,११; ५,३,५,  
२५; ६,१,२,१५<sup>३</sup>; ३१<sup>३</sup>; २,१,२,३;  
३४; २, ९; ७, २,६<sup>३</sup>; ८,१,३, १<sup>३</sup>;  
४,२; ७; ४,३,१५; १६; ७,२,१५;  
३, २१; ९, २,२,६<sup>३</sup>; ५, २,१६<sup>३</sup>;  
१०,२, ३,५; ६,१४; ५,१,२; ६,४,  
१; ११, ५,२,७; १२,१,४,३; २,  
३,६<sup>३</sup>; ४,१६; ३,१,९; ८,१,१७<sup>३</sup>;  
२२<sup>३</sup>; ९,१,४; ११; १४,६, ७,६;  
तै. १,१,६,४<sup>३</sup>; २,६,४; २,३,६,२;  
७,२; ६,४,६; ५,४; ५,३,७,४, ११;

१३,१; ३; ८,१४,५<sup>३</sup>; तैसा. १,११;  
६; ७,५,१; जै. १४३; १६४; १९०;  
२०४; तां. ५,१,६; ६,५; ४,१,३;  
२,६; ८<sup>३</sup>; ४,७<sup>३</sup>; सा. २,५,४; ३,१,  
५; ६,११; १३; जैठ. १,१५,३,३;  
२,४,२,९; ३, २,४,४; गो. १,१,  
४; ३,१६; ४,१८; १९<sup>३</sup>; ५,३; ४; ८;  
२,३,१४<sup>३</sup>; ५,४<sup>३</sup>; १४<sup>३</sup>; ६,६; -ङ्गेवा.  
८,१,४,१०; -ङ्गे-ङ्गे २,८,३,३७<sup>३</sup>;  
६,१,२,३१; ८,३,४,४; ५; १०,२,  
६,१५; तै. ३,८,१७,४; जै. ५३<sup>३</sup>;  
-ङ्गेभ्यः ऐ. ४,२,२; २३; ऐसा. २,  
५,१; वा. ३,८,३,२०; ४,२; ४;  
४, ५,२, ६; ९, २,२,६; १२,८,३,  
२२; १४,७,१,४१; तै. १,५,४,२;  
गो. १,१,७; -ङ्गेषु ऐ. ४,२३; वा.  
१२,८,३,२२<sup>३</sup>; सं. २,२,५; जैठ. ४,  
७,२,५; -ङ्गैः ऐ. ३,३<sup>३</sup>; शां. २,७<sup>३</sup>;  
वा. ३,७,४,९<sup>३</sup>; ५,३,५,२५<sup>३</sup>; ११,  
५,२,८; ७,२, ६; १२,२,४,८; तै.  
२,६,४,६; तैसा. १,१,१<sup>३</sup>; २१,३;  
३,४,१; ५, २,८; गो. १,५,४.  
अङ्ग-कपायु- -यः वा. १४,९,४,८.  
अङ्ग-जिव- -व वा. ११,४,३,२०.  
अङ्ग-रस- -सः गो. १,१,७; -सम्  
गो. १,१,७.  
अङ्ग-शः(सु) वा. १,८, ३, १०; ३७;  
गो. २,६,७.  
अङ्ग-समाख्यायम् ऐ. १,२१.  
३अङ्ग-ङ्गा ऐ. ८,२२; -ङ्गम् ऐ. ८,  
२२; -ङ्गस्य ऐ. ८,२२.  
अङ्गार- -रः वा. ३,९,३,२६; तै. ३,७,  
२,५; -रम् वा. १, २,१,५; ८; ९;  
१२,४,३,३; का. २,१,४,३; ६; ७;  
तै. ३,२,७,१; सा. २,६,१४; ३,  
६,१२; -राः ऐ. ३,३४<sup>३</sup>; शांसा.  
१०,८; वा. ४,५,१,८; ५,३,१,  
१०; ४, ४, २३; ११, ३,२, १;  
१२, ४,२, ३; ४; १४, ९, १,१२-  
१६; १७<sup>३</sup>; तै. १,१, ५,९; २,१,

१०,३<sup>३</sup>; जै. ८८; १८९; ५, ५;  
१०; गो. १,२,१८; -राणाम्  
सा. ३,४,१०; -रान् शां. २, १<sup>३</sup>;  
२; शांसा. १०,८; वा. १, २, १,  
४; ३,८, १,८; ६,४, ४, ९; १२,  
८,१,६; का. २,१,४,३; ११; तै.  
२,१,३,१; जै. ३; तां. २,९,८;  
गो. १,३,१३<sup>३</sup>; -रेण तै. ३,२,  
८,१०; -रेभ्यः वा. ४,५,१,  
८; तै. २,१,१०,३; जै. २०७;  
-रेषु शां. २,२; वा. ४,५,२,१७;  
१२,५,१,७<sup>३</sup>; तैसा. १,२,७,६;  
-रैः वा. १,२,१,१३; ४,५,२,  
१८; गो. २,२,१६.  
अङ्गार-मिश्र- -प्राव जै. २०७.  
अङ्गारार्चिर्धूम(-ऽअर्चिर्-)- -मःशां.  
२८,५.  
अङ्गारावक्षयण(-ऽअव-)- -म् वा.  
१४,६,९,१९.  
अङ्गिरस्- -रः ऐ. ६,३५; ७,१७;  
वा. १,४,१,२५<sup>३</sup>; ३,५,१,३२; ६,  
४,४,७; ७,३,६; तै. १,२,१,१०;  
३,५,२,१; ११,६,३; जै. १३६;  
गो. १,५,२४; २,६,१४; -रा उ  
वा. १,४, १,२५; -रसः ऐ. १,  
१६; ३,३४; ४,१७<sup>३</sup>; ३२; ५,१४;  
२०; ६,३४<sup>३</sup>; ३५; ८,१२; १४; १७;  
१९; शां. २६,११; ३०,६<sup>३</sup>; वा. १,  
४,१,२५; ३,२,१,१०; १४; ५,१,  
१३<sup>३</sup>; १४<sup>३</sup>; १६<sup>३</sup>; १७; १९; ४,१,  
५,१<sup>३</sup>; ५,१,८; १२, २,२, ९; ११;  
१३,४,३,८; तै. १,३,६,१; ८,२,  
१; २,१,१, १; २,३, ५; ६; १०,५;  
३,९,२,१,१; १०,३,१; ११,६,१;  
तैसा. ३,८,१; जै. १३६<sup>३</sup>; १३७<sup>३</sup>;  
१४१; १४७<sup>३</sup>; १७७; २०३<sup>३</sup>; तां. ८,  
९, ५; १२,६, १२; ११,१०; १४,५,  
२५; २५,९,९; १६, १२, १, १४, २;  
२०, ११, ३; ४; २४, २, २; २५, २,  
२; १६, २; ६, १; गो. १,१,८; ९;

† शतः स्वरं दृवाणो MW., BW. चिन्तयो ।



२९; ३९; २, ९; २२; ३, ४; ५, २४<sup>३</sup>;  
२५<sup>३</sup>; २, १९; ३, १७; ४, ९; ६,  
१४<sup>३</sup>; -रसम् गो. १, १, ८; -रसा तां.  
२०, ११, ३; -रसाम् ए. ६, ३४; शां.  
१८, १०; श. १, २, १, १३; १३, ४,  
३, ८; का. २, १, ४, ११; तै. १, १, ४,  
९; ३, २, ७, ६; १२, ९, १; तैआ. ४,  
३८, १; तां. १३, ९, २४; १६, १४,  
१; २४, २, २; २५, २, १; १६, १; जै.  
८४; आ. १, ४२०; ४२५; ५१२;  
५१४; ५२५; ५२८; २, १६, ४;  
जैआ. १, ५२५; २, ४; गो. १, १,  
९; २०; २, २४; ५, २५<sup>३</sup>; -रसे  
शांआ. २, १७; -रसौ जै. ८४;  
१४७; -रसु शां. २८, ४; -रा:  
ऐ. ५, २; शां. २२, ५; शांआ. २,  
१७; श. १, ४, १, २५; ६, १, २,  
२८; ४, ४, ४; ५, २, ३-६; जैउ.  
४, ५, १, ३; गो. १, १, ७; ५, २४;  
-रोभि: ऐ. ३, ३७; गो. १, १,  
८<sup>३</sup>; ५, २४; २५<sup>३</sup>; -रोभ्य: ऐ. ६,  
७; ३५; श. ३, ५, १, १५; जै. १३६;  
गो. २, ५, १३; ६, १४<sup>३</sup>.

‡अङ्गिरसामयन(-सामऽअ)- -म् ऐ.  
४, १७; श. ४, ५, २०.

१अङ्गिरस्वत्(-स्+मतुप्)- -स्वते ऐ.  
१, २२; तैआ. ४, १०, ५; -स्वते  
तैआ. ४, ९, २; ५, ७, ११; -स्वान्  
तैआ. ५, ७, ११.

२अङ्गिरस्वत्( तुल्यार्थे वति: ) श. ६,  
१, २, २८; ३, १, ३८<sup>३</sup>; ३९; ४१;  
२, ९; ३, ३; ४; ४, १; ४, ४, १४; ५,  
२, ३<sup>३</sup>; ४<sup>३</sup>; ५<sup>३</sup>; ६<sup>३</sup>; ३, १०<sup>४</sup>; २, ३;  
४<sup>३</sup>; ५<sup>३</sup>; ६<sup>३</sup>; ७<sup>३</sup>; ८<sup>३</sup>; १७<sup>४</sup>; ७, १,  
१, ३०<sup>३</sup>; ८, १, ४, ८; १०, ५, १, ३<sup>३</sup>;  
तै. ३, १०, २, १<sup>४</sup>; ११, १, १-२१;  
६, २<sup>३</sup>; १२, ६, १; ६; ७, १; ५; ८, ३;  
तैआ. ४, १७, १; १८, १; १९, १.

अङ्गिरस्तम(-रस्+तमप्)- -०म श.  
७, ३, २, ८; तै. ३, ७, १, १; १२, १, १.

अङ्गुल-मात्र- -म् प. ४, ४.

अङ्गुलि, ली- -लय: ऐ. १, १९; ऐआ.  
१, १, २; ४; ३, ५; ८; शां. २९, १;  
शांआ. ८, ९; श. १, १, २, १६; ३,  
२, ३, २३; ८, ४, १; ४, ३, ३, ४;  
६, २, १, २३; २, ४; ७, ५, २, ४४;  
६२<sup>३</sup>; ८, ४, ३, १०-१९; ९, १, १,  
३९; १०, १, १, ८; २, १, २; ६,  
१४; ११, ५, २, ३; ५; ६; १३, ५,  
१, ६; का. २, १, २, १२; -लिभि:  
श. ४, ३, ३, ४; -लिभ्य: श. ७,  
५, २, ४४; -लिभ्याम् शां. १६, ५;  
-ली: शांआ. २, ५; श. ३, २, १,  
३६; ३७; ३, २, १४; ४, ३, २-५; ९;  
६, २, २१; तै. २, ६, ५, ४; जै. १४३;  
जैउ. ३, २, ४, ४; -लीभि: श. १, ८,  
३, १८; १०, २, १, ३; ३; -लौ तै. ३,  
३, ८, ३; -ल्य: तां. २३, १४, ५;  
-ल्या श. १, २, १, ७; ३, ३, २, १९.

अङ्गुलि-निग्रह- -हा: शांआ. ८, ९;  
अङ्गुलि-प्रणेजन- -नम् श. १, २, २,  
१८; ३, ३; का. २, २, १, १५; १७;  
अ(आ?)ङ्गुलय- -ल्यानि गो. १,  
३, १८.

अङ्गुलयम्(-लिऽअ)- -भ्य: श.  
८, १, ३, ८<sup>३</sup>; ९<sup>३</sup>.

अङ्गुष्ठ- -ष्ठ: शांआ. २, ५<sup>३</sup>; श. ११, ५, २,  
१; -ष्ठम् तैआ. १०, ३८, १; -ष्ठा: श.  
१०, १, १, ८; -ष्ठभ्याम् श. १, ३,  
२, ७; तै. १, ६, १, ३; -ष्ठौ जै. २१०.

अङ्गुष्ठ-मात्र- -त्र: तैआ. १०, ३८, १.

अङ्गारि- -रि: तैआ. १, ९, ३; तां.  
१, ४, ७; -०रे श. ३, ३, ३, ११.

अङ्गुणि- -णये तैआ. ४, १६, १.

अङ्गि- -णा श. १, ४, ५, २.

अच्, अचते श. ३, ४, ३, ३; ५; ९.

अ-चक्षुष्क(-क्षुऽक)- -म् श. १४, ६,  
८, ८.

अ-चयन- -स्य श. ९, ५, २, ११.

अ-चरण- -णेन श. २, ६, १, ३; का.  
१, ६, १, २.

अ-चर(त्→)न्ती तै. २, ८, ४, ८.

अ-चरम- -मा: ऐ. ७, ९; तै. २, ८, ५, ७.

अ-चरित-वत्- -वान् गो. १, २, ६.

अ-चरितिन्(-त+इनि)- -न: गो. १,  
१, १३.

अ-चर्य- -चौ जै. १<sup>३</sup>.

अ-चल- -लानि प. ५, ११.

अ-चाण्डाल- -ल: श. १४, ७, १, २२.

अ-चा(रिन्→) रिणी शां. २, १.

अ-चित- -त: श. ७, २, १, १५; ३, १,  
१; ८, ७, २, १०<sup>३</sup>; -त्तम् तै. ३, ११,  
६, १; -तस्य श. ८, ७, २, १०;  
-त्ते श. ७, ३, १, २; ३.

अ-चिति- -त्या तै. ३, १०, ४, २.

अ-चित्!- -त्तान् तैआ. ४, ५, ५.

अ-चि(चि→)चीर- -म् तैआ. ७, ४, २;  
चीरम् द्र.

अ(अ-चि)चिष्ट- -म् तै. ३, ६, २, २.

अ-चित्!चेतस्- -ता: तैआ. १, ११, ६.

अ-चोदस्- -दस: सा. २, ३, ९.

अच्छ ऐ. १, २१; ३, २५; ५, ८; शां.  
२३, ३; श. ३, २, ४, १०<sup>३</sup>; ५, १,  
१६; १३, ५, १, ११; तै. २, ४, ३, १२;  
७, १३, १; ३, १, १, ९; २, २, २;  
तां. ११, १०, ४; जै. १६२<sup>४</sup>;

अच्छ/ह, अच्छैति श. ७, १, १, २४;  
तै. ३, २, २, १; २; ४, २०; तैआ. ५,  
२, ६; अच्छयन्ति श. ६, ३, २, १;  
अच्छेम: श. ३, २, ४, १२; ६, ३, ३,  
३<sup>३</sup>; अच्छेहि श. ३, २, ४, १२; १७;  
२०; अच्छेत्वाङ्गि श. १२, ६, १, ५.

अच्छ/चर्, अच्छाचरन् ऐ. ३,  
२५.

† अयन-पदेन सम्मिल्यकार्थवाचकमपि भवति। तद् अङ्गिरसामयन-पदे द्र०। पृथक् सदपि एतत् पदद्वयं सम्मिल्यै-  
कार्थतां गतम्। § नञ्प्रहितमाह भा०। शं.(तै.उ.) तूभयथा वचनाद् विकल्पप्रस्तः। उभयथापि स्वरो विमर्शापेक्षः।  
तद्विस्तरः पारि०द्र०। † एकपदं वा पदद्वयं वेति सन्देहः। ऐकस्वर्यमैकपदस्य लक्षणं ल्यवभावस्तु छान्दस इत्यैकपद्यमाहृतम्।

अच्छ/नी, अच्छ...नयति तै.

२, ८, ५, ८.

अच्छ/पत्, अच्छापतत् श. ३, २,  
४, २, ३, ४, १०.

अच्छ/हन्, अच्छजघ्नुः शां. १२, १.

अ(च्छ→)च्छा ऐ. ५, १६; शां.

२८, ५; श. ७, १, १, २४; तै. २, ५,  
८, ८, १०; ६, ९, १, ८, १, १, ६, ४;  
३, ५, २, २; सा. २, ५, ३; गो. २,  
४, १६.

अच्छा/इ, अच्छा...यन्ति तै. २,  
८, २, ४.

अच्छा/गा, अच्छाजिगासि श. ७,  
१, १, २४.

अच्छा/नश्, अच्छानक्षि श. २,  
३, ४, ३१; का. १, ४, १, २२.

अच्छा/नी, अच्छा...नयन्तु श.  
१४, १, २, १५; तैआ. ४, २, २, ५,  
२, ६.

अच्छा/द्रू, अच्छाद्रूते जै. १५१;  
अच्छाद्रूत तां. १३, ६, ९; अच्छा-  
द्रूपव तां. १३, ६, ९, अच्छाद्रुवीय  
जै. २०९.

अच्छा/वच्, अच्छोचे जै. १५१.

अच्छावाक् - -०क ऐ. ६, १४; ३०;

शां. २८, ५; श. ४, ३, १,  
१; गो. २, ६, ९; -कः ऐ. २,  
३६; ३, ५०; ६, ४; ६; ८; ११;  
१२; १४; १५; १६; १९; २०;  
२२; २४; शां. १३, ८; २८, ३; ४;  
६; ७; ९; २९, ३; ८; ३०, ९;  
१०; श. ३, ६, २, १२; १३; ४,  
३, १, १; २; ३; तै. ३, १२, ९, ४;  
तां. २५, ४, ६; १८, ४; गो. १, ५,  
२४; २, २, २१; २२; ३, १५; २३;  
५, १२; १४; १५; ६, १; २;

६, ४; -कम् ऐ. ६, ८; शां. १३,  
८; श. १२, १, १, ८; गो. १, ४, ६;  
२, ५, १४; -कस्य ऐ. ३,  
५०; ६, ६; ७; १०; १४; १५; ७,  
१; शां. १३, ८; १६, ११; २५,  
११; १३; २८, १०; २९, ३; ७; श.  
३, ६, २, १२; तां. १८, ५, १५;  
२०, ८, १; ९, १; २१, १०, २; ३;  
जै. १२९; १४२; गो. १, ३, १८;  
२, २, २०; ३, १५; ४, ३; १४; १७;  
५, १०; १२; १३; ६, ७; -काय ऐ.  
६, २९; शां. २८, ४; २९, ७;  
३०, ३; ८; ९; श. ४, २, ३, ३; ५;  
१४; ३, ४, २२; ५, ४, ५, २२; तै.  
१, ८, २, ४; तां. १८, ५, १४; जै.  
१४२; गो. २, ६, ८; -के श. ४,  
३, १, ३; ४.

अच्छावाक-सामन् - -म जै. १३०;

तां. ८, १०, १; ३; ५; ७; ९; १२,  
४, २३; १०, २३; १५, १०, १४;  
१८, ११, १०; २१, ९, १५; -न्नः  
तां. ८, ८, २६.

अच्छावाकी(य→)या- -याः ऐ.  
२, ३६; -याम् ऐ. २, ३६; ३,  
१३; शां. २८, ४; गो. २, ३,  
१५; -यायै शां. ३०, ९.

अच्छा/वद्, अच्छावद् श. ५, २, २,  
१०; तै. २, ४, ५, ५.

अच्छम्बट्कार- -रम् तै. १, १,  
३, ७; २, १, ३; तैआ. ५, २, ८;  
-राय श. ११, ५, ६, ९; १३, ४,  
१, १२.

अच्छम्बट्कारिन्- -री जै. ९०;  
-रिणम् जै. ९०.

अच्छदिर्दश- -शः तैआ. २, ११, १;  
-शै तै. ३, १२, ५, ३.

अ-च्छन्दस्कृत- -तः शां ३, २; -तम्  
शां. ३, २.

अच्छान् (त् ?) तै. २, ८, ८, १२.

अच्छन्दः

अच्छाय - -म् श. १४, ६, ८, ८;

अच्छिद्यमा(न→)ना- -नया मं २, ५, ३.

अच्छिद्र, द्रा- -द्रः ऐ. २, ३८; जै.  
९०; १६४; -द्रम् ऐ. २, ३८; ८,  
२७; श. १, १, ३, ६; २, २, १३;  
३, ८, १, ६; का. २, १, ३, ३; २, १,  
१०; तै. २, ८, ६, ७; ३, २, ५, २;  
७, ४, १२; ६, १३; जै. ९०;  
तां. १४, ९, ३५; -द्रया श. ११,  
७, २, ६; तैआ. ३, ४, १; -द्रस्य,  
तां. १४, ९, ३६; -द्रा ऐ. २,  
३८; -द्राः तै. २, ८, ६, ६; मं.  
२, ८, ३, ४; -द्राम् मं. २, ५, १४;  
-द्रे ऐ. २, ६; श. ६, ४, १, १०;  
तै. ३, ६, ६, ३; -द्रेण ऐ. ३, १८;  
श. १, १, ३, ६; २, ४, २३; २४, ५,  
१९; २१; ५, ३, ५, १६; का. २, १,  
३, ३; २४; ४, १८; १९; तै. ३,  
२, ५, २; तां. १४, ९, ३६.

अच्छिद्र-ता- -यै तां. १८, ५, ४; ६;  
८-११; २१, ७, ५.

अच्छिद्र-त्व- -म् तां. १४, ९, ३६.

अच्छिद्र-रघिष्ठ- -ष्ठे आ. १, ५१२.

अच्छिद्रोक्थ(-द्रड्)- -क्या ऐ.  
२, ३८.

अच्छिन्न- -न्नम् तै. २, ६, ८, ४;  
तैआ. २, ६, १. -न्नस्य श. ४, २,  
१, २२.

अच्छिन्न-पत्र(त्र→)त्रा- -त्राः श. ६,  
४, २, ८; ७, ४, १, ८.

अच्छिन्न-पयस्- -याः तै. ३, ७,  
६, ११.

† मुपा.-स्वरस्तु चिन्त्यः । ङयामुद्रितं चिन्त्यम्, इत्वात् । तु० ऋ० दा२दा५॥ भाष्ये तु यद् 'अच्छाः' इति व्याख्याते तत्र संस्कारमान्यं बीजम् । पूर्वं ऋभाष्ये 'यच्छन्तु' इत्याख्यातत्वेन स्वयं व्याख्यातत्वाद् इहापि निहतत्वात् तयान्वयस्य चाऽपेक्षितत्वात् । वस्तुस्तु अच्छदेरिदं रूपम् । तु० ऋ० दा० ३४१॥ या० ९॥ ८॥ तदुपरि भाष्यञ्च । अथवा यथोपलक्ष्यपाठवक्यं विकल्प्य सा. सम्मतम् आशुदाप्तम् 'अच्छाः' इति पदं तै. पाठतया कल्पनीयम् । न तु तत्र किमपि प्रमाणं किमपि लाभप्रदेशं बोध्ययामः । प्रामाणिकबाह्वप्रभृतिपाठविरोधस्तु स्पष्ट इत्यधिकम् ।

शुच्युत,ता- -तः ऐ. २,३,३१,६<sup>२</sup>;  
 ४,३१<sup>३</sup>; ५,१<sup>३</sup>; ४; ७; १२; १६;  
 १८; २०; शां. १०,५<sup>३</sup>; ६<sup>३</sup>; -तम्  
 शां २३, ४; तैआ. ५, ६, ४<sup>३</sup>; १०,  
 ११, १; जै. १६८; -ता ऐ. २,  
 २२; ४, ३१; ३२; ५, १; २; ४; ५; ७;  
 ८; १२; १५-२१; शां. १८, ११;  
 -ताः ऐ. ४, ३१; -ताव ऐ. ५,  
 ९<sup>३</sup>; गो. २, ६, १०<sup>३</sup>; -तानाम् श.  
 ४, २, ४, २४; -तानि शां. २९, ७;  
 ३०, २; -ताम् तैआ. ३, ११, ७<sup>३</sup>;  
 अ-च्युत- -तः श. १, ३, ४, १६; ४,  
 ४, २२; ६, ६; ५, १, ५; ६, १, १०;  
 ७, २, ९; -तम् श. १, ४, ६, ६.  
 अ-च्युत-क्षि(√रक्षि)- -त् श. ३,  
 ५, २, १४.  
 अ-च्युत-क्षित्तम(व+तमप्)- -मः श.  
 ४, २, ४, २४.  
 अ-च्युत-च्युत्- -त् जै. २०३.  
 अ-च्युत-पर्यास- -सः शां. ३०, ९.  
 अ-च्युत-पाजस्- -जाः तैआ. ३, ५, १.  
 अ-च्युत-मनस्- -नाः तैआ. ३, ५, १.  
 अ-च्युताक्ष(-तऽअ-र→)रा तैआ. ६,  
 ८, १.  
 √अज्, अजतः जै. ५८<sup>३</sup>; १६८; अज  
 तैआ. ६, १०, २; अजामहै श. २,  
 ४, ३, ४; ५, १, १, २; का. १, ३, २, ४;  
 आजन्त श. २, ४, ३, ४; का. १,  
 ३, २, ४.  
 अजत्- -न्तौ जै. १६८.  
 अज्ज,जा- -जः ऐ. २, ८<sup>३</sup>; शांआ.  
 १, १; श. २, १, ४, ३<sup>३</sup>; ६, १, १, ११;  
 २, १, १५; २, ६; १५; ३, १, २८<sup>३</sup>; ४,  
 ४, ४; १२<sup>३</sup>; १३; १५<sup>३</sup>; ७, ५, २,  
 २१; ३६<sup>३</sup>; १०, २, १, १; १२, ७, १,  
 २; ११; का. १, १, ४, २<sup>३</sup>; तै. २,  
 ६, ११, १; तैआ. ६, १, ४; १०, २;  
 तां. १०, २, ५; १८, ९, १९; २१, १४,  
 ११; जै. १६१; गो. २, ३, १९;  
 -जम् ऐ. २, ८<sup>३</sup>; श. १, २, ३, ६<sup>३</sup>;  
 ९; ६, ४, ३; २, १, ४, ३; ६, २, १, २;

५; ३, २, ४; ९; ४, ४, ४; ७, ५, २, ६;  
 १६; २१; का. १, १, ४, २; २, २, १,  
 २०<sup>३</sup>; २२; जै. ८; तां. १, ८, ४;  
 गो. २, ३, १९; -जस्य श. ६, २,  
 २, १५; ४, ४, १०; १५; ७, ५, २,  
 ३६; तै. ३, ७, ३, २<sup>३</sup>; ५, ४, १; गो.  
 १, २, १८; -जा श. ३, ३, ३, ८;  
 ९<sup>३</sup>; १८; १४, २, ९; तै. १, ३, ७,  
 ७; ३, ७, ३, १; तैआ. ४, ४२, ५, ५,  
 २, १३; जै. १०४; ११३<sup>३</sup>; -जाः  
 श. ४, ५, ५, २; ४; ५; ९; ५, २, १, २४;  
 ६, ५, ४, १६<sup>३</sup>; ८, २, ४, १; १२, ७, २,  
 ७; जै. २०७; तां. १६, १, १०;  
 सा. १, १, १७; -जाव ऐ. २, ८;  
 -जान् श. ५, ५, ४, १<sup>३</sup>; -जानाम्  
 जै. १६१; -जाम् श. ३, ३, ३, ९;  
 तै. २, १, २, ४; ३, ७, ३, २; तैआ.  
 २, ६, २; ३, १०, ३; ५, २, ४; जै. १९;  
 ३७; ५०; ६४; ११८; -जायाम् श.  
 ३, ३, ३, ८; तै. ३, ७, ३, १; जायै  
 श. ६, ५, ४, १६<sup>३</sup>; १४, १, २, २५;  
 तैआ. ५, १०, २; -जे ऐ. २, ८;  
 श. ६, ३, २, ४; ४, ४, ४; १३, ५, २,  
 १०; -जेन श. ६, २, १, ७; ३, २,  
 ९; ४, ४, १०; -जौ जै. १६८.  
 अज-काव- -म् श. ४, १, ५, १९.  
 अज(←जा)क्षीर- -रम् तैआ. ५,  
 ३, ९; -रेण तैआ. ५, ३, ९.  
 अज-गर- -रम् गो. १, २, २; -राः जै.  
 १५०<sup>३</sup>; -रे गो. १, २, २.  
 अज-गाव- -वः तां. २५, १५, ३.  
 अज-पाल- -म् तै. ३, ४, ९, १.  
 अज-पेत्व- -त्वान् तै. १, २, ५, ३.  
 अजर्षभ(-जऽअ-)- -भः श. ५, २, १,  
 २४; -भस्य श. ५, २, १, २१; २४<sup>३</sup>.  
 अज-लोम- -मानि श. ६, ४, ४, २२;  
 ७, ५, २, ४३; -मैः ६, ५, १, ४<sup>३</sup>;  
 तैआ. ५, २, १३.  
 अजा-क्षीर- -रम् श. १४, १, २, १३;  
 २, १, १८.  
 अजावि(-जऽअ-)- -वयः श. ४,

५, ५, ६; १३, ३, २, ३; १४, ४, २, ९;  
 का. १, ४, २, १०; तै. ३, ९, ९, २;  
 तैआ. ३, १२, ५; तां. २४, ११, ५;  
 -वी तै. ३, ९, ८, ३.  
 अजावि-क- -कम् शां. ११, २; जै.  
 १८२; -कस्य श. ४, ५, ५, ४;  
 १२, ८, १, १३; -केन श. १२, ८,  
 १, १३.  
 अजाश्व(-जऽअ-)- -श्वः तै. २,  
 ८, ५, ४.  
 अ-ज्ज,जा- -जः श. १४, ७, २, २; ३;  
 २९; ३०; ३१; तैआ. १०, १०, १<sup>३</sup>;  
 -जम् श. १४, ७, २, २९; -जा  
 श. १३, ५, २, १८; -जान् तैआ.  
 २, ९, १; -जाम् तैआ. १०, १०, १.  
 अ-ज्ज(एकपाद्)- -जः तै. २, ५, २, ३;  
 ३, १, २, ८; ५, १०; तां. १, ४, १२;  
 -जम् तै. ३, १, २, ८; -जस्य तै.  
 १, ५, १, ५; -जाय तै. ३, १, ५, १०<sup>३</sup>.  
 अ-जन्- -नः ऽह्व श. ११, ५, १, ३;  
 -नम् श. ११, ५, १, ४.  
 अ-जप(प→)पा- -पया ऐआ. ५, १, ४.  
 अ-जूर- -रः शांआ. ५, ८; श. १४, ७,  
 २, ३०; ३१; ८, १५, १२; तै. २, ४,  
 १, ७; ११; ३, १, १, ८; तैआ. १०,  
 ११, २; -रम् ऐ. २, २; ५, ८; शां.  
 २३, ३; श. ४, २, ३, १; ४, २; श.  
 १०, १, ४, १<sup>३</sup>; ८<sup>३</sup>; १४, ६, ८, ८; तै.  
 २, ४, १, ४; ६, १६, २; ८, ८, १०; ३,  
 १, १, ८; ६, १, १; ७, ५, ११; तैआ.  
 ३, ११, ९; -रा श. ४, २, ३, १; ४, २;  
 -राः तै. ३, १, २, ६; तैआ. ४, ५, ५;  
 -रासः तै. २, ७, १२, १; -रेभिः  
 तै. २, ८, २, ४; -रौ श. ९, ४, ४, ४.  
 अ-जर्ष्य,र्या- -र्यम् श. ३, ४, २, ४.  
 -र्याम् मं. २, २, १८.  
 अ-जस,सा- -सः ऐ. १, २८<sup>३</sup>; श. ६,  
 ४, १, ११; ५, १, ७<sup>३</sup>; ७, ४, ३; ७,  
 ५, २, १९; ११, ६, २, २; तै. २, ५,  
 ८, ९; -सम् श. २, ३, ४, ३७;  
 ६, ४, १, ११<sup>३</sup>; ७, ४, ३; ७, ५, २,

१९; २,२,३,१२<sup>३</sup>; का. १,४,१,  
२६; तै. १,१,७,२; २,१,२४; ३,  
७,४,५; तैआ. ३,११,८; -त्तान्  
ऐ. ७,२; -त्तान् तैआ. ३, १९,  
१; -त्तान् श. ६,४,१,२<sup>३</sup>; -त्तौ  
श. ११,६,२,२.  
अ-जात,ता- -तः श. ११, १, ६, १;  
का. १,२,१,६; जैड. ३,३,४,८;  
-तस्य शां. ७,२; गो. १,३,१९;  
-ताः श. २,५,२,३; ४; २२; ६,  
२,२,४; १०; का. १, ५, १, ३<sup>३</sup>;  
१९; ६,२,१,२; ५<sup>३</sup>; -ताःऽइव तै.  
१,६,२,७; -तान् तैआ. २, ५,  
२<sup>३</sup>; -ताव ऐ. ५,३१.  
अजात-पुत्र- -स्य शांआ. ४,८.  
अजात-शत्रु- -शुः शांआ. ६, १;  
३-१८: १९<sup>६</sup>; श. १४, ५, १,  
१-१७; -शुम् शांआ. ६, १; श.  
१४, ५, १, १.  
अजात-शोक- -कः श. १२,३,१,९.  
अ-जानत्(√ज्ञा)- -स्तु श. १, ४,  
६, २.  
अ-जामि- -मयः शां. २८, ५; -मि  
शां. ३,६; श. १,६,३,२७<sup>३</sup>; -मिः  
शां. २८, ५; -मिमू शां. २८, ६.  
अ-जामि-ता- -यै शां. ३, ६; १३,  
९; ३०, ११; श. १,२,२, ८; ९;  
४,४,८; ८, १, २५; २, २, ३, २७; ४,  
२, २, ९; २, १८; ३, ५, ११; का. १,  
५, १, ८; तां. ७, २, ५; ८, ८, १२;  
१६, ५, २, १.  
अ-जामि-त्व- -त्वाय तै. १, ८, २, १;  
२, १, ४, ३; ३, ३, ४, ६; ९, १, २.  
अ-जायमान- -नः तैआ. ३, १३, १.  
अ-जित- -तम् शां. २४, १; तां. १६,  
४, ११; -तस्य आ. १, १७०; जैआ.  
२, ५.

अजिन- -नम् ऐ. ७, १; १३; तैआ.  
२, १, १; -नानि तां. १७, १, १५;  
-ने तां. १७, १, १४.  
अजिन-वासिन्- -सी श. ३, ९,  
१, १२.  
अजिन-संघाय- -म् तै. ३, ४, १३, १.  
अजिर,रा- -रम् तै. ३, ६, ८, २; १०,  
१, ४; तैआ. ३, १४, ३; -राः  
तां. १, २, ५; -रा तै. ३, ७, ६, ९;  
-रासः तै. ३, १०, १, ४.  
अजि(र→)रा-प्रभु- -भवः (ष.)  
तैआ. १, १८, १; -भुः तैआ. १,  
९, १.  
अजिर- -रः तां. २५, १५, ३.  
अ-जिह्व- -ह्वः तैआ. १, ११, ५; ७.  
अजीगर्त- -र्तः ऐ. ७, १६<sup>३</sup>; १७<sup>३</sup>;  
-र्तम् ऐ. ७, १५; जैआ. १, ३०१.  
अ-जीजि- -म् मं. २, १, १०.  
अ-जीत||- -तः ऐ. ८, ११; -तान्  
तैआ. १, १, ३; २, १, २.  
अजीतपुनर्वण्य- -ण्यम् ऐ. ७, २२.  
अ-जीर्ण-निद्र- -द्राणि ष. ५, ४.  
अ-जुष्ट- -म् तै. २, ४, ३, १३.  
अ-जुह्व- -तः ऐ. ३, ३६; ७, २.  
अ-जुह्वती- -तीः तै. १, ४, ९, १.  
अ-जू(यै→)यां- -म् तै. ३, १,  
२, ६.  
अ-ज्ञ- -म् शांआ. १४, १.  
अज्ञ-ता- -ता तां. ४, १, १; -ताः तां.  
४, ७, ५.  
(अ?) अज्मन् (√अज्)- -ज्मा तैआ.  
३, १०, ४.  
अ-(ज्या→)ज्यु- -म् तैआ. १, ५, २.  
अ-ज्यानि- -निम् मं. २, १, १०; -न्यै  
ऐ. ८, १०.  
अ-ज्यामयिन् ( -ज्याऽवाम- )- -यी  
तैआ. १, २७, ४.

अ-ज्यायस्- -यः तै. ३, ७, ५, ६.  
अ-ज्येय- -ये जैड. ४, १०, ४, ९.  
अ-ज्योतिष्क- -ष्कः गो. १, ३, १०.  
अ-ज्वर- -राः जै. १७१.  
√अञ्ज्, अन्क्ति, अनक्ति श. १, ८, ३,  
१३; १४; २३; ९, २, १६; १९; २, ५,  
३, ११; ३, ७, १, १०; ११; १३<sup>३</sup>;  
८, २, १४; का. १, ५, २, १०; तै.  
३, ३, ८, ३; ९, २; ३<sup>३</sup>; तैआ. ५, ४,  
५; गो. १, २, १५; अञ्जन्ति ऐ.  
१, १९; २, २<sup>३</sup>; शां ८, ४; १०, २;  
श. १४, १, ३, १३; तै. ३, ६, १, १;  
तैआ. ४, ५, २; अञ्ज्मः § ऐ. २,  
२; आनजे तै. २, ७, १३, ५;  
आनज्ज श ४, ५, २, १२; अन्कत्,  
श. ३, ७, १, ११; १४, १, ३, १३<sup>३</sup>;  
अनकत् तै. ३, ६, २, १; तैआ. ४,  
५, १; ५, ४, ४; अञ्जन्तु श. १३, २,  
६, ४; ५; ६; तै. ३, ९, ४, ६<sup>३</sup>;  
अञ्ज्यात् श. २, ६, २, ६; अञ्ज्युः  
का. १, ६, २, ३; ?आञ्जीः § तैआ.  
४, १०, ४; ५; ५, ८, १०<sup>३</sup>.  
अञ्ज्व- -ञ्जन् श. १३, २, २, १४;  
तै. ३, ९, ४, ८; -ञ्जतः ¶ जैआ.  
आ. १, ५६४.  
अक्त्वा ऐआ. ५, ३, ३; श. ३, ८, १, ५;  
अज्यमान- -नाय ऐ. १, १९; श. ३;  
७, १, १०;  
अक्त,क्ता- -क्तः ऐ. ४, ७<sup>३</sup>; श. ४,  
५, २, १२; जैड. ३, ६, ७, ३; -क्तम्  
ऐ. १, १९; शां. ८, ४; २७, ७; श.  
१, ८, ३, १४; २, ६, २, ६; का. १, ६,  
२, ३; तै. २, ६, ८, २; ३, ३, ९, ३;  
तैआ. ३, ११, १०; जैड. ३, ६, ७,  
१; २; -क्तस्य श. ३, ४, ३, २०;  
-क्ता तैआ. ६, ५, १; -क्ताः श.  
२, ६, २, ६; का. १, ६, २, ३; तै.

† बहुव्रीह्यपेक्षत्वात्प्रकरणस्य स्वरश्चिन्त्यः । मुद्रणन्तु यथादर्शनाधीनं द्र० । कालिकातासंस्करणे योऽविभक्तिको निर्देशः, मैसूरसंस्करणे च यथावन्तो निर्देशः प्रथमे स्थले दृश्यते तावुभौ प्रमादजाविति प्रतीमः । ‡ तैसं. (५, ७, २, ३) 'अजीति-इतिः पाठः । ||(√ज्या अर्वाः; √जि सा.भा.) § 'एज्मः' इति हाग-मुपा. दुह्यत्वाच्चिन्त्यः । § भा० एवम्प्रति-पक्षेऽपि तथापि पदविभागस्य सम्भवान् आ √अर्वां स्यादिति सन्दिश्यते अदोऽधोऽपि द्र० । ¶ 'अजते' इति मन्त्रपाठः ।

३, १२, ५, १२; -कानाम् गो. २, ६, ११; -क्ते श. ३, ४, ३, २०; -क्तौ श. ३, ८, १, ५.	अञ्जसाय(न, नि→)नी ऐ. ४, १७.	११, १; ५, ३, ३; -यांसः श. ५, ३, २, ७; ११, १, ४, २; ४, १, ५; १३; गो. १, ३, ७, ९.
अक्तवत्- -त् शां. २२, १.	अञ्जसायिन्- -नी जैआ. १, ४९९.	अणीयसी- -स्यः तां. १६, २, ६.
अक्तवती- -म् शां. ८, ४; १०, २.	अञ्जस्कीय- -यानाम् तां. २५, १०, १७.	अणीयो(र्ध्व→)र्ध्वा तैआ. १०, ११, २.
अक्षयत्- -यन् सा. २, ६, ४.	अक्षस्कीय-त्व- -म् तां. २५, १०, १७.	अणु-जङ्घ- -म् सं. २, ५, ६.
अक्षन- -म् शां. ३, ७; (आ?) -म् सा. ३, १, २.	अम्बिज- -ञ्जयः ऐ. २, २; शां. १४, १; श. ६, ४, ३, १०; -म्बिभिः ऐ. २, २; श. ६, ४, ३, १०; तै. ३, ६, १, २.	अणु-शः(सु) तैआ. १, २, २.
अक्षनीकार- -म् तै. ३, ४, १०, १.	अब्जीग- -स्य आ. १, ६२.	अणु-शः(सु) तैआ. १, २, २.
अक्षलि- -लिना श. १, ९, ३, ६; ३, ३, २, १३; ५, ३, ४, २१; ९, ४, २, ४; १२, ९, २, ६; १३, ८, ४, ५; १४, ३, १, २७; तैआ. १, २३, ५; गो. २, ४, ८; -लिम् शां. ३, ८; श. १, ४, ५, १; २, १, १, २९; जै. ११६; -लीन् श. १३, ४, १, ५; -लेः श. ९, १, १, ३९; -लौ श. २, ६, २, १६; तै. ३, ३, १०, ४.	अब्ध्येतु(-ञ्जिःएत)- -ताय तै. ३, ८, १७, ४.	अणु-शः(सु) तैआ. १, २, २.
अक्षलि-मात्र- -म् श. ४, ५, १०, ७.	अट्टणार्- -स्य श. १३, ५, ४, ४.	अणु-शः(सु) तैआ. १, २, २.
अक्षस्- -ञ्जः तै. २, ५, ४, ३; तां. १३, ४, ११; जै. ३, २, २, ४; आ. २, १, १; जैआ. ३, १; -ञ्जसा श. १, ९, १, २४; २५; २, २, १, २२; ४, ४, १७; ३, ४, २, १४; ७, ३, ७; १२, ४, ४, १; १३, २, ३, १; २, ५, ३, ६; १४, ७, २, १८; का. १, २, १, १३; तै. ३, ८, २२, १; २; तां. ११, ८, १४; १२, ५, १६; १३, ११; १२; १३, ४, ११; ११, २२; १४, ५, २५; ९, १६; २९; १०, ९; १५, ३, १३; ५, ११; २५, १०, १७; गो. २, २, ३; -ञ्जोभिः तै. ३, ६, ५, १.	अणु- -स्य श. १३, ५, ४, ४.	अणु-शः(सु) तैआ. १, २, २.
अक्षसवृ- -म् ऐ. ७, १७; श. १२, ३, ३, ६-१०.	अ-णकार- -राञ्च् ऐआ. ३, २, ६.	अणु-ज- -जानि ऐआ. २, ६, १.
अक्षसायन (-सा-अय)- -नः जै. १६८; -नान् जै. १६८.	अणिमन्- -अणिष्ट- १अणु द्र.	अतथाः/तन् द्र.
अञ्जसायनि- -निः तै. ३, १२, ५, २.	अणीचिन्- -ची शां. २३, ५.	अ-तन्द्र- -न्द्रः तैआ. ३, १४, २; -न्द्रासः तै. २, ८, ७, ४.
	अणीयस्, सी- अणीयोर्ध्वा अणु द्र.	अ-तपस्- -पसा गो. १, १, २२.
	१अणु- -णु श. ११, ४, २, ९; जै. ३, २, ५, ३; -णुभिः तैआ. १, २, ३; १२, २; -णूनि तै. ३, २, ६, ४; -णोः तैआ. १०, १०, १.	अ-तप्तन्- -न्तः ऐआ. १, ११, १.
	२अणु- -णुः श. १४, ७, २, ११.	अ-तन्त्रितप- -पाः तैआ. १, ७, ४.
	अण्वी(-णु + डीन्)- -ण्वीभिः श. १२, २, ४, १०; गो. १, ५, ३; -ण्व्यः शांआ. ६, १९.	अ-तमस्- -मः श. १४, ६, ८, ८.
	१अणिमन्- -मा ऐ. २, ३५; -माणम् ऐ. ४, २६; -मानम् श. १४, ७, १, ४१; -मा श. १४, ७, १, २०.	अ-तमेरु(√तम)- -रुः श. १, २, २, १७; का. २, २, १, १४.
	अणिमन्- -म्यः शांआ. ६, १९.	अ-तसः(ः) ऐ. २, ५; ३८; ३, १६; १८; २३; ४, ३; १३; ६, ६; ७; १५; २३; ७, १६; ८, १; ५; १२; २४; ऐआ. १, ३, ४; ४, १; २; २, १, २; ७; शां. ४, ३-१२; ११, ५; २२, ८; २६, २; २८, ८; शांआ. १, ७; २, ११; ४, १-५; ७; १२; १४; १५; ७, २; ९; ११; श. १, ५, ३, २३; ४, ११; ६, ३, २६; ७, १, २०; ३, १३; ८, १, ४३; २, २; ३; ५; ८; १५; ९, १, १; १८; का. १, १, ४; २४; ४, ३, १०; १३; १५; ५, १, ८; ६, ३, १०; २, १, १, ६; ३, १, ३; २, ९;
	२अणिमन्- -म श. ३, ८, ३, १८.	
	अणिष्ट- -ष्टः जै. ९२; -ष्टम् जै. ९२; -ष्टाः श. ८, २, ४, २०; -ष्टौ श. ८, २, ४, २०.	
	अणीयस्- -यःऽइव ऐ. १, २१; ऐआ. १, ५, १; -यः तैआ. १०, १०, ३; जै. ९२; -यसम् तैआ. १०, १, १; -यान् तैआ. १०,	

† श. स्वरभेदः । वि.वाचिशब्द आद्युदात्तः । सोऽयं च क्वि.तया अन्तोदात्त इति केषाञ्चिन्मतम् । पारि० द्र० ।  
 ‡ स्वरभेदविमर्शः पारि० द्र० । § मैसूरसु. पाठस्तु 'तनूपसा', यस्या. द्र. । § ऐकपद्ये सति द्वैस्वर्योपपत्तये वनस्पत्यादिषु एतत्समावेशो द्र० । ¶ पशुसन्नियोगात् धान्यविशेषवचनाद् आद्युदात्तादेवास्थ जन्म । अर्थान्तरप्रवृत्ता-  
 दन्तोदात्तादिति तु केषाञ्चिद् भ्रमः । यथादर्शनस्वरानुपपत्तेश्च । विमर्शविस्तरस्तु पारि० द्र० ।

१०; ११; ३, १०; १९; २३; तै. १,  
३, ६, १; ४, ७, २; ३, ६, ११, २; ७,  
११, ४; १२, ८, ३; तैआ. १, ६, ३;  
३, १२, १; ४, ५, ६; ४२, ५; ५, २,  
१२; ६, ४, २; ६, १; ७, ३, १;  
८, ६, १; १०, १, १; १०, १; जै. ११;  
६३; १५१; १५३; १६३; २१२; आ.  
१; तां. ४, ६, २३; जैउ. १, ९, ३,  
२; १८, ३, ६; २, १, २, ९; ३, ३, ३,  
७; ष. १, ४; ५; ६; २, ७; ८; ३, १;  
५, १; १०; सा. १, २, १; ५; ३, १;  
८; ४, १; ५, १; १५; २, १, १; ६, १;  
१५; ७, १; ८, १; ३, १, १; ३, ५; ४,  
१; दै. २, १; ३; ३, १; २२; गो. १,  
३, १२; १४; २, ५, २५.

अतसु(√अत्)- -सा तैआ. १०, १, ९.  
अतसि/तन् द्र.  
†अतसी(√अत्)- -सीनाम् ऐ. ६,  
२१; शां. २४, ५; गो. २, ६, ३.  
अ-तस्यान्(√त्वा)- -नः श. १२, ५.  
१, १; २; ३, २, २.  
अ-तापस- -सः श. १४, ७, १, २२.  
‡अति- -तीनि श. ६, ६, १, १.  
२ अति ऐ. ४, ६; ऐआ. २, ३; शांआ.  
१, ५; श. १, २, १, १२; ४, ११;  
१२; १३; १४; २१; ६, ६, १, १; १०,  
४, १, ११; ४, ३; ११, १, २, ८; का.  
२, २, २, ७; ८; १२; तै. २, ८,  
४, ८; तैआ. १०, १, १६; अतिइव  
ऐ. ४, ११; जै. १८.  
अ(ति→)ती अत्यर्जुं द्र.  
अति/द्, अत्येति ऐ. ४, ४६; शां.  
११, ५; श. १, ८, १, १३; ६, ७, १,  
११; ८, १, २, ८; १०, १, १, ११;  
१३, १, ६, १; २, ६, २; तै. ३, २, ४,  
४; ८, ९, १; तैआ. १०, १०, १;  
५०, १; अत्येति श. १४, ६, ४, १;  
तै. ३, २, ३, १०; तैआ. १, १०, ४;  
अत्येति श. १०, २, ३, ५; १३, २, १,  
६; जै. ६२; अति...षुति श. ३,

६, ४, ५; अतियन्ति ऐ. ६, ३२; ३३;  
३६; शां. ७, ४; २७, ३; ऐआ.  
१, २, २; श. ८, ५, ३, ७; १०,  
१, २, ८; २, ३, १५; ५, ४, १०; १२;  
१४; तै. २, ७, १०, २; ११, २; जै.  
८९; १६८; तां. १०, १२, ६; १९,  
८, ६; २१, १२, ८; १४, ४; २५,  
१०, १५; अतियन्ति श. ३, ७, ३,  
१३; १२, २, १२; अति...इयाय  
श. १, ८, १, ८; अत्येधयति  
ऐ. ६, ३२; जैउ. २, ४, १, २०;  
अत्येप्यन्ति श. ९, ५, १, ३६; १४,  
४, १, ३-८; तै. २, १, ३, ७; जैउ.  
२, ४, १, १९; अतीहि श. २, ६, २,  
१७; का. १, ६, २, ८; अति...इहि  
तै. ३, ३, ११, ३; तां. १२, ९, ३;  
अत्ययाव जै. २०३; अत्ययाम  
श. १४, ४, १, २; अत्येत् जै.  
२०३; अत्येताम् जै. २०३; गो.  
२, ३, १४; अत्यायन् ऐ. ६, ३२;  
३३; ३६; ७, १३; ऐआ. २, १,  
१; श. ३, ७, ३, १३; जै. २०;  
जैउ. २, ४, २, १; अतीयात् ऐ. ३,  
३; ११; ७, ८; ऐआ. २, १, १; शां.  
२, ९; श. ११, ७, १, ३; १२, ५, २,  
८; १३, २, १, ६; तै. ३, २, ४, ३;  
जै. १६८; जैउ. २, ४, २, १; गो. १,  
२, १४; अतीयात् श. ३, ६, २, २०.  
अत्येतुम् श. १३, १, ४, २; ८, ४, २.  
अतीत्य श. ३, ४, १, ३; ६, ३, ३,  
१; जै. १४०.  
अतीयात्- -यतः श. २, ३, ३, १३;  
-यन् शां. ११, ५; -यन्तम् श.  
१, १, २, १०; २, ३, ३, १३; ३, ८, २,  
१९; का. २, १, २, १०.  
अत्येप्यत्- -प्यन् श. १, १, २,  
१०; ३, ८, २, १९; -प्यन्तौ श. ४,  
२, १, १५.  
अतीत-ता- -ताः जै. १४०; -ताम्  
मं. १, ३, १२.

अति-कल्या(ण→)णी- -णी श. ११,  
६, १, १२; -णीम् श. ११, ६, १,  
७; १२.  
अति-किरिट- -म् तै. ३, ४, १९, १.  
अति/कृ, अतिचक्रे जैउ. ३, २, ५, ३.  
अति-कृच्छ- -च्छः सा. १, २, ६.  
अति-कृश- -म् तै. ३, ४, १९, १.  
अति-कृष्ण- -म् तै. ३, ४, १९, १.  
अति/कृम्, अतिक्रामति श. २, ५,  
२, ३, ७; ३८; ३, ७-१०; १२-१५; ६,  
१, २३; २७; २८; २९; ३१; ३२; ४४;  
११, ४, २, ३; १४, ७, १, ७; का. १,  
६, १, १७-२१; तै. १, ६, ९, ४; २,  
१, ४, ४; ३, ८, ९, ३; १७, १; ३; तां.  
२, ७, २; २०, ११, ८; गो. २, ५, ८;  
अतिक्रामतः श. २, ५, २, २०; ३१;  
३२; ३९; ४१; अतिक्रामन्ति श. २,  
४, २, ६; ३, ४, २, ८; का. १, २, ३, ६;  
अतिक्रामन्ति श. २, ४, २, ६; का. १,  
३, ३, ६; तां. ४, ७, ५; अतिक्रामामि  
तै. ३, ७, १२, ५; तैआ. २, ३, १;  
अतिक्रामात् ऐ. १, २४; श. ३, ४, २,  
५; ८; ३३; अत्यक्रामत् तां. ६, १,  
४; ५, १२; अत्यक्रामन् तां. २, ७, २;  
अतिक्रामेत् श. १४, ९, ४, ७; ष.  
३, १; अतिक्रामेयुः श. ३, ४, २,  
८; अत्यक्रामीत् श. १४, ६, ९,  
२८; अत्यक्रामिष्ट मं. २, १, ७;  
अतिक्रमिषम् श. ३, ४, २, १४.  
अतिक्रम्य ऐ. १, २६; ३०; ऐआ.  
५, १, २; शांआ. ५, १; श. २, ५, २,  
३०-३२; ३७; ३९; ४१; ३, ७-१०;  
१२-१५; ६, १, २३; ४४; ३, ८, २,  
२३; १४, २, २, १५; ३, १, ३०; का.  
१, २, ३, १४; २१; ५, १, २७-२९;  
३३; ३५; ३६; २, ६-९; ११-१४; ६,  
१, १५; २९.  
अतिक्रामत्- -मन् श. ३, ४, ४, ११.  
अतिक्रमिष्यत्- -प्यन् का. २, १,  
२, १०.

अतिक्रान्त,न्ता- न्तः श. १४,  
४,१,१३-१५; -न्तम् शं. २६,३;  
४<sup>५</sup>; ५<sup>३</sup>; श. १२, ७, ३, ९; -न्ता  
श. १४,४,१,१६.  
अति-कृमण- -स्य श. ११, ४,  
२, ३.  
अति-कुष्ट(√कुश्)- -ष्टाय तै. ३,४,  
१, १.  
अति/क्षर्, अतिक्षरन्ति तां. १३,  
१२,१२; अत्यक्षरत् ऐ. ४,३; श. ६,  
१,१,१२; ७, ३, १, १७; १८; २०;  
२१; २२; २३; ५, १, १; तैआ. ५,  
१०, १; जै. १७०.  
अति-खात(√खन्)- -ता तै. ३,२,  
९, १०.  
अति/गम्, अति...गमेम तै. ३,१,  
३, १; अत्यजिगांसत् † ऐआ. २,  
४, ३.  
अति/गा, अत्यगात् ऐ. ८, २३; तै.  
२, ६, १०, १; अति...अगाम् श. ३,  
६, ४, ५; अतिगुः तै. ३, ७, ४, १४.  
अति/गाह्, अतिगाहेमहि मं. १,  
२, ५.  
अति/ग्रह्, अत्यग्रहत् श. ४, ५,  
४, २.  
अतिगृह्य तै. १, ३, ३, १.  
अतिग्रह- -हाः श. १४, ६, २,  
१<sup>३</sup>; ९; -हेण श. १४, ६, २, २-९.  
अतिग्राह्य- -ह्यः शांआ. २, १७;  
तै. १, २, ३, २; ५, ३; -ह्याः श.  
४, ५, ४, २; तै. १, २, २, ४<sup>३</sup>; २, २, ३,  
३, १; -ह्यान् ऐआ. ५, ३, २; श.  
४, ५, ४, २; -ह्याणाम् तै. १, ३, ३,  
१; -ह्यैः तै. १, ३, ३, १.  
अतिग्राह्य-त्व- -म् तै. १, ३, ३, १.  
अति(न्न→)ही(√हन्)- -म् श.  
१४, ५, १, २२.

अति/च्यु, अत्यच्यवत् तै. ३, २,  
८, १२.  
अति-नगती- -पु तां. १२, १०, २१.  
अति-जागत- -तः ऐ. ६, ३०<sup>३</sup>; -तम्  
ऐ. ६, ३०<sup>३</sup>; गो. २, ६, ९.  
अति-च्छन्द- -न्दान् दै. ३, १८.  
अति-च्छन्दस्- -न्दः शां२३, ४; श.  
१४, ७, १, २२; गो. १, ५, ४; २, ६,  
११; -न्दःसु तां. ५, २, १०; ष.  
३, १; -न्दसः ऐ. ४, ३<sup>३</sup>; शां. २३,  
४; ६; २७, ३; २९, ५; श. १२, २,  
४, ७; दै. २, ९; गो. १, ५, ४;  
-न्दसम् ऐ. ४, ३; २८; शां२३, ८<sup>३</sup>;  
२७, ६; श. ५, ४, ३, २२; तै. २,  
६, १७, ७; जै. ९९; -न्दसाम् ऐ. ८,  
१२; १७; ऐआ. ५, १, ४; शां २३,  
८; २७, २<sup>३</sup>; ६; श. ३, ३, २, ११<sup>३</sup>;  
४, ६, ९, १३<sup>३</sup>; तै. १, ७, ९, ६<sup>३</sup>; २,  
६, २०, ५; -न्दसि श. ४, ४, ५, ७<sup>३</sup>;  
८, ६, २, ३; १४, ३, १, ११<sup>३</sup>; -न्दाः  
ऐ. ५, १२<sup>३</sup>; १३<sup>३</sup>; शां. २३, ४; ८<sup>३</sup>;  
२५, १३; शांआ. २, ५; श. ३, ३,  
२, ११; ४, ४, ५, ७; ६, ९, १३; ५,  
४, ३, २२; ८, २, ४, ५<sup>३</sup>; ६, २, २; ३<sup>३</sup>;  
१३<sup>३</sup>; १४; १०, ३, २, ७; ५, ४, ८;  
१३, ५, १, ९<sup>३</sup>; ११; १४, ३, १, ११;  
तै. १, ७, ९, ६<sup>३</sup>; २, ६, १८, ४; तां.  
४, ९, २; ५, २, ११; ष. ३, १;  
-न्दोभिः शां. २३, ४.  
अतिच्छन्दस्त्व- -म् ऐ. ४, ३.  
‡अति-जन्- -म् तै. १, ८, ८, ५.  
अति/जि, अतिजयति जै. ४७<sup>३</sup>.  
अति/जीव्, अतिजीवति तां. ६, ५,  
२; अत्यजीवत् तां. ६, ५, १; अति-  
जीवेत् श. ४, २, ४, ६.  
अति-तराम् श. १, ४, ३, १; जै. १५९;  
जै. ४, १०, ४, २; ३.

‡अति-ताम्- -त्राणि तैआ. १, ५, १.  
अति/तृ, अति....तरति जै. ११२<sup>३</sup>;  
जै. ३, ६, ७, ८; अति...तरामि  
तै. १, २, १, १५; अति...तरामसि  
तां. ४, ७, ६; अति...तरेम तै. २,  
४, २, ५; तां. ५, ८, ६; १४, ५, १८;  
जै. १९५.  
अति-ता(रिन्→)रिणी ऐ. ७, १२.  
अति-दन्तुर- -म् तै. ३, ४, १९, १.  
अति/दह्, अतिदहति श. ७, १, १,  
९; अतिददाह श. १, ४, १, १४<sup>३</sup>;  
अति-दान- -नानि सं. ४.  
अति/दिश्व्, अतिदिशति श. ४, ३,  
४, ३२; अतिदिशानि श. १४, १,  
१, ३२; अतिदिशेत् श. ४, ३, ४,  
३३<sup>३</sup>; १४, १, १, ३२.  
अति-दीर्घ- -म् तै. ३, ४, १९, १.  
अति-दुःख- -म् ष. ५, १२.  
अति-दुश्चर- -म् तैआ. १०, ६२, १.  
अति-दुष्कर- -म् तैआ. १०, ६२, १.  
अति-दूर- -म् गो. २, ६, १४.  
अति-द्युम्न- -म्ने ङ ऐआ. ३, १, ३<sup>३</sup>;  
४<sup>३</sup>; शांआ. ७, ९; १०; ११.  
अति/द्रु, अतिद्रुद्राव श. १, ८, १, ५;  
अतिद्रव तैआ. ६, ३, १; अत्य-  
द्रवत् ऐ. ८, २३.  
अति-द्रवत्- -वत् तै. ३, १०, १, ४,  
अति-द्रुत- -तः श. १२, ७, ३, ९;  
१०; तै. २, ६, १, २.  
अति-धन्वन्- -नः ष. २.  
अति/धा, अतिधत्ते श १०, २, ३, १८.  
अति/धे, अति...धयति तै. २, १,  
१, ३.  
अति/नम्, अतिनत्यड् श. १, १,  
४, ४; का. २, १, ३, ९.  
अति-नाष्ट- -ष्टः श. १, ८, १, ३.  
अति/निद्, √नेद्, अतिनेदन्ति श.

† √अति/हन् द्र. ‡ भाष्यीयामाषात्क्रियां द्वैपद्यप्रतीतावैकस्वर्यं वाधकं द्र० । व्यवहितक्रियायोग इत्यापात-  
दर्शनम् । § वस्तुतस्तु द्वैपद्यमत्राभ्युपेयं स्यात् । उभयोः संस्करणयोर्द्वैस्वर्यदर्शनात् व्यवहितक्रियाया च सम्बन्धस्वारस्यात् ।  
नहि ताप्रवाससां (= अयःकवचानां ?) विप्रहनने सामर्थ्यमिवास्ति । तदतिहननेऽस्त्रसामर्थ्यं तु स्यादेव । अतः  
सा. भा. च चिन्तौ । S अत्र 'चन' इत्यग्रे पाठः । पुस्तकान्तरे तु '-न्नेन च' इत्येवम् ।

१४, ६, १, १०<sup>३</sup>, अत्यनेदत् ऐ.  
६, ३२.  
अति-निस्/त्प, अति...निष्टपतः  
तां. २, १७, ३.  
अति/नी, अतिनयति श. ४, २, ४,  
५, ७; ५, ४, १, १; २, २; अति...  
नयति श. १३, १, ६, १; अति-  
नयतः जै. १६८; अतिनयन्ति  
श. ५, ४, ४, ७; अतिनयन्ति श. ५,  
४, ४, ७; अति...नेपत् सं. २, १, ९;  
अतिनयत श. ३, ६, ३, ८; अति...  
नयाम श. १, २, ३, ४; का. २,  
२, १, १८; अत्यनयत् ऐ. १, ३०<sup>३</sup>;  
अत्यनयन् श. ३, ६, ३, ८; अति-  
नयेत् तां. ९, ९, १५; गो. १, २;  
६; अत्यनैषुः श. ३, ६, ३, १६.  
अतिनयत्- नू गो. १, २, ६.  
अतिनीय श. ३, २, २, १६; ९,  
१, २५.  
अतिनेवृ- ता जै. १६८.  
अति/पव, अतिपतावः जै. १७६;  
अतिपेततुः जै. १७६.  
अति-पात- तात् ऐ. ४, १८.  
अति/पद्, अतिपद्यते कां. १, १, २,  
७; अतिपद्यते ऐ. ३, ११<sup>३</sup>; ४,  
१०; अतिपद्यन् तां. १५, ९, ३;  
अतिपादयाव जै. २०७; अति-  
पादयानि तै. ३, ७, ११, २; अति-  
पादयेव जै. १२७.  
अतिपाद- दाव तै. १, २, ४, २.  
अति-पवित- अति/पृ द.  
अति/पा, अति...पाहि तै. १, ७, ८, ५.<sup>३</sup>  
अतिपारय, अति/पृ द.  
अतिपारण- गाय जै. १९४; २१०.  
अति-पितृ- ता श. १४, ९, ४, २९.  
अति-पितामह- हः श. १४, ९,  
४, २९.  
अति-पुरुष- पः जै. १, ८, ३, २.  
अति-पुरुष- पः श. १३, ५, ४, ७.

अति/पू, अतिपवते श. ५, ५, ४, ३३;  
तां. १८, ५, ४; ६; ८; ९; अतिपवते  
श. ५, ५, ४, १३; १२, ७, २, १;  
अतिपवन्ते ता. १८, ५, १०; ११;  
अत्यपवत श. १०, ४, ४, ३; अत्य-  
पवत श. ५, ३, ५, ३; ४, १, ११;  
५, ४, १८; २८; १०, ४, ४, ३.<sup>३</sup>  
अति-पवित- तम् तां. १८, ५, ३;  
-तस्य तै. १, ६, ५, ५; ६, ४.  
अति/पृ, अतिपर्ष तैवा. ६, ११, २;  
अति...पर्षत् ऐ. ५, २१<sup>३</sup>; तैवा.  
१०, १, १६<sup>३</sup>; अतिपर्षि तै. २, ४,  
१, ५; तैवा. १०, १, १६; अति...  
पारय तै. २, ८, २, ५; तैवा. ६,  
११, २; अतिपारयत् सं. २, ५,  
१३<sup>३</sup>; अत्यपारयन् ऐ. ४, ५; अत्य-  
पीपरत् सं. २, ५, १३<sup>३</sup>.  
अति-पारयितुम् जै. १९४; २१०.  
अति-प्र/ण(←-न)श्, अतिप्रणश्यति  
श. ६, ७, २, १६; अतिप्रणश्येत्  
श. ६, ७, ४, ११; ९, ४, ४, ११.  
अति-प्र/णी (←-नी), अतिप्रणयति  
का. २, १, १, १४; अतिप्रणयेत्  
का. २, १, १, १४.  
अति/प्रच्छ, अतिप्रच्छसि श. १४,  
६, ६, १; अतिप्रक्षयति जै. १८१;  
अतिप्रच्छ तै. ३, १०, ९, ४; अत्य-  
प्राक्षीः श. ११, ६, ३, ११; अति-  
प्राक्षीः श. १४, ६, ६, १<sup>३</sup>; जै. १,  
१८, ४, १३; अत्यप्रक्षयः तै. ३,  
१०, ९, ५.  
अति-प्र/च्यु, अतिप्रच्यवते तै. २, ३,  
२, ५; अतिप्रच्यवत तै. २, ३, २,  
५; अतिप्रच्यवेत श. ८, ७, २, ५;  
अतिप्रच्यवाचयति श. ८, ७, २, ५.  
अति-प्र/यम् (→च्छ), अतिप्रयच्छति  
तै. १, १, १, ९.  
अतिप्रयच्छत्- च्छन् तै. १, २,  
१, ५.

अति-प्र/युज्, अतिप्रयुङ्क्ते तां. ९,  
३, २, अतिप्रयुञ्जत जै. १६२.  
अति-प्र-रिक्त(√रिन्)- -क्तः जै.  
१३०; -कम् जै. १३०.  
अति-प्र/वह्, अतिप्रवहन्ति शां.  
११, ५.  
अतिप्रोह्(क)- -स्य शां. ११, ५.  
अतिप्रोह- -म् गो. २, ३, ११.  
अति-प्र/हा अतिप्रजिहीते श. २, ५,  
२, ४०.  
अति/प्रु, अतिप्रुविरे श. १, १, ३,  
५; अतिप्रोप्यते जै. ६२.  
अतिप्रैप- -पम् शां. ३०, ११; -पत्य  
शां. ३०, ११.  
अति/प्लु, अतिप्लुविरे का. २,  
१, ३, २; अतिप्लुध्वम् जै. १६८;  
अतिप्लुवामहै जै. १६८.  
अति/भू, अति...भवति तां. १९,  
१६, २; २२, ८, २; अति...भवन्ति  
तां. २४, १७, २; २५, १, ९; ११, २;  
अति...अभवत् तां. १९, १६, २;  
२२, ८, २; २५, १, ९; अति...  
अभवताम् तां. २४, १७, २; २५,  
११, २;  
अति-भव- -वे तैवा. १०, ४३, १.  
अति/मन्, अति...मन्यते ऐवा.  
२, ३, ३<sup>३</sup>, श. ११, ६, १, १; अति-  
मन्ये जै. १, १, ६, ५; अतिमेने श.  
११, ६, १, १; अत्यमन्यत ऐ. ४,  
२८; तैवा. ५, २, ३; अत्यमन्यताम्  
ऐ. ४, २८<sup>३</sup>; अत्यमन्यन्त ऐ. ४, २८;  
जै. १, ११, २, ६; अतिमन्येत ऐ.  
३, ११<sup>३</sup>; ऐवा. २, ३, ३; श. ५, १, १,  
१; ११, १, ८, १.  
अतिमत्य जै. १, ११, २, ३; ५;  
अतिमान्- -नः श. ५, १, १, १;  
११, १, ८, १; -नेन श. ५,  
१, १, १; ११, १, ८, १<sup>३</sup>; गो. १, २,  
१०<sup>३</sup>.

† 'एत्येधत्पूर्वसु' ( पा० ६, १, ८९ ) इति प्राप्यमाणवृद्धयभावपाठद्वयः । अपरं च 'छन्दोतिप्रोहस्य' इति पूर्ववर्णकपद्यमपि संगतं स्यात् । तच्च यस्या. द्र. । द्वैपद्यमनुद्वियमाणन्त्यत्र द्र. ।



अतिमर्शम् (←√मृश्+णमुल्) ऐ. ६, २८<sup>३</sup>; अतिमर्शा३म् ऐ. ६, २८<sup>३</sup>.  
 अति-मात्र- -म् जै. ४५.  
 अति/मिद्, अतिमेदयति तां. ५, २, १२.  
 अति-मिर्मिर- -म् तै. ३, ४, १९, १.  
 अति/मुच्, अतिमुच्यते शां. १३, ३<sup>३</sup>; श. २, ३, ३, ९; ५, २, ३, ५; ४, १, १; ११, २, २, ५<sup>३</sup>; १४, ६, १, ५-७; जै. ५; जैउ. १, १, ३, ५; ३, ४, ५, १; अति...मुच्यते श. ११, ५, ६, ९; तै. ३, १, ६, २; अतिमुच्यते श. ३, ४, ३, ८; अति...मुच्येवहि तै. ३, १, ६, २; अति-मुमुचे शां. १३, ३; अतिमुमुचिरे शां. १३, ३; अतिमोक्ष्यामहे श. ३, ४, ३, ८; अत्यमुच्यत श. १४, ४, १, १३-१७; अति...अमुच्यत श. १, २, ३, २; का. २, २, १, १६; अति...अमुच्यते तै. ३, १, ६, २; अत्यमुच्यन्त श. ३, ४, ३, ८; अतिमुच्यत शां. २, ९.  
 अतिमुच्य ऐ. ३, १४; शां. १५, ५; जैउ. ४, १०, १, २.  
 अतिमुच्यमान- -नः जैउ. १, १०, २, ६<sup>३</sup>.  
 अतिमुक्त- -क्ताः श. २, ३, ३, १०; ११, २, २, ५.  
 अतिमुचान- -नः शां. १५, ५.  
 अतिमुक्ति- -क्तिः शां. १०, ३; श. २, ३, १, ९; १४, ६, १, ५-८; -क्तिम् श. २, ३, १, १२; -क्त्या तै. ३, १, ३, १; -क्त्यै तै. ३, १, ६, २.  
 अतिमोक्ष- -क्षाः श. १४, ६, १, ८.  
 अति-मेमिष(√मिष्)- -म् तै. ३, ४, १९, १.  
 अति/यज्, अतियजते जै. ८६; अतियजन्ते ष. १, ६; अत्ययज-ध्वम् जै. ८६; अत्ययजामहि जै. ८६.

अतियष्ट(व्य→)व्या जै. ८६.  
 अति/या, अतिययुः जै. २०४.  
 अति-रात्र- -त्रः ऐ. ३, ४१<sup>३</sup>; ४, १४<sup>३</sup>; १७<sup>३</sup>; शां. २५, १४<sup>३</sup>; श. ३, ९, ३, ३३; ४, २, ५, १४; ६, ३, ३; ५, ५, ३, ५<sup>३</sup>; १०, २, ५, १६; १२, १, ४, १; ३; २, १, १, ५; ३, १, १<sup>३</sup>; ४, १; १६; ३, १, ३; १३, ३, १, ४<sup>३</sup>; ३, ६<sup>३</sup>; ५, ३, ९<sup>३</sup>; १०, ४, ३<sup>३</sup>; ४, ५, ६; ७, ६; १, ८; ९<sup>३</sup>; ७, १, १२<sup>३</sup>; तै. १, ३, ४, १; जै. १४७; १५३; १५७<sup>३</sup>; १६०; तां. ४, १, ५; ८, ८, ११; ९, ७, ११; १०, ४, १<sup>३</sup>; १६, ३, ५; १९, ६, २; २०, १, ३; ४, ८; ७, १; १०, १; ११, १; ११; १२, १; १३, १; २; २१, ४, १; १२; ९, ६; १२, १; १४, १; १५, १; २२, २, १; ४; ३, १; ७; ४, १; ५, १; ६, १; ७; १; ८; १; ९, १; ६; १०, १; ११, १; १, ५; १२, १; ५; १३, १; ४; १४, १; १५, १; ५; १६, १; ४; १७, १; १८, १; २३, १, १<sup>३</sup>; ४; २, १<sup>३</sup>; ३, १<sup>३</sup>; ४, १<sup>३</sup>; ५, १<sup>३</sup>; ६, १<sup>३</sup>; ४<sup>३</sup>; ७, १<sup>३</sup>; ६; ८, १; ९, १<sup>३</sup>; ११, १<sup>३</sup>; १२, १<sup>३</sup>; १४, १<sup>३</sup>; १५, १<sup>३</sup>; १६, १<sup>३</sup>; १७, १<sup>३</sup>; १८, १<sup>३</sup>; १९, १<sup>३</sup>; २०, १<sup>३</sup>; २२, १<sup>३</sup>; २३, १<sup>३</sup>; २५, १<sup>३</sup>; २६, १<sup>३</sup>; २८, १<sup>३</sup>; २४, १, १<sup>३</sup>; १०; १२; २, १<sup>३</sup>; १<sup>३</sup>; ३, १<sup>३</sup>; ४, १<sup>३</sup>; ५, १<sup>३</sup>; ६, १<sup>३</sup>; ९, १<sup>३</sup>; ११, १<sup>३</sup>; १४, १<sup>३</sup>; १५, १<sup>३</sup>; १६, १<sup>३</sup>; १७, १<sup>३</sup>; १८, १<sup>३</sup>; १९, १<sup>३</sup>; २०, १<sup>३</sup>; २५, १, १<sup>३</sup>; २, १<sup>३</sup>; ३, १<sup>३</sup>; ४, १; ९, १<sup>३</sup>; १०, ३; ११, १<sup>३</sup>; १२, १<sup>३</sup>; १७, १<sup>३</sup>; ष. ३, १, २<sup>३</sup>; ४, २; गो. १, ४, १४<sup>३</sup>; २२<sup>३</sup>; ५, २<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>; ४, २, १; २, २, १, ४; -त्रम् ऐ. ३, ४, १; ४, १०; शां. १७, ५<sup>३</sup>; श. ४, ६, ९, २, १; १२, १, २, १; ३; ३, ८; २, २; २, १, १, ५; ३, ५; १०; ३, ५, १, २; १३, ६, १, ९; तै. १, ३, २, १; ४, १; ५; ३, ३; २, २, ४, ३; जै. ७८; १४७; तां. २०, १, १; -त्रस्य ऐ. ६, २, ३; -त्राः श. १२, २, १, ६; तां. २१, ५, १; २३, ८, ३; २४, १, ४; -त्राय श. १२, २, ३, १, १; गो. १, ४, २, २; -त्रा-भ्याम् तां. १०, ४, २; -त्रे ऐ. ५, ३, ४; ६, १, ५; ३, १; श. ९, ४, ४, १, ५; १६; तां. २५, १०, ३; -त्रेण शां. १९, ३; श. १०, २, ५, १६; १२, २, ३, १०; तै. १, ३, ४, २; ३; ३, १, २, ५, ७; तां. ९, २, ९; ३, १; २०, १, २; २, २; ४, २; ५, २; ६, १; ७, १; ८, १; ९, १; १०, १<sup>३</sup>; गो. १, ४, २, १; ५, ८; -त्रौ, ऐ. ४, २, ३; २, ४; श. १२, २, १, ६; जै. १, १८; तां. १०, ४, २; ३; २३, १, ३; २४, १, २, १<sup>३</sup>; १४, ८; १६, ६; १७, ४; २५, १, १, ५; २, ६; १५, १; गो. १, ५, २, ३.  
 अतिरात्र-पौण्डराक- -केषु ष. ४, ३.  
 अति/रिच्, अतिरिच्यते ऐ. ७, २६; शां. १८, १; श. ४, ५, ८, १; तै. १, ४, ५, २; अतिरिच्यते श. ३, ९, ३, ३, ४; ६, ३, ३, २, ६; १२, २, ३, ६; ७; अतिरिच्यते तै. १, ४, ५, १; २, ३; ४; ६, ५, ५; अतिरिच्यते श. १, ४, १, २, ८; जै. ८८<sup>३</sup>; ८९; १, ४, ७; १, ८, २; २०, ६; तां. ९, ७, २; ३; ६; ७; १, १<sup>३</sup>; १, २<sup>३</sup>; १२, १, ३, २; १६, २, ८; १९, १, १, ०; जैउ. १, १, ८, २, ५; सा. ३, १, ५; सं. ३; ष. ३, ७; गो. १, ४, १, ८; १, ९; अति-रिच्येते ऐ. ४, १; श. १२, २, ३, ७; तै. १, २, २, २; तां. १९, ३, ९; २०, १, ५; गो. १, ४, १, ८; अतिरिच्यन्ते श. १२, २, ३, ६; ३, १, १; जै. ८९<sup>३</sup>; १, ४, ७; तां. २०,

तां. ४, १, ४; २३, २, २; सा. २, ४, ३; ष. ३, २; गो. १, ४, ४; ७; ८; ९<sup>३</sup>; १०<sup>३</sup>; १४; १६; १७; २१; ५, ६; -त्रयोः तां. २०, १०, १; -त्रस्य ऐ. ६, २, ३; -त्राः श. १२, २, १, ६; तां. २१, ५, १; २३, ८, ३; २४, १, ४; -त्राय श. १२, २, ३, १, १; गो. १, ४, २, २; -त्रा-भ्याम् तां. १०, ४, २; -त्रे ऐ. ५, ३, ४; ६, १, ५; ३, १; श. ९, ४, ४, १, ५; १६; तां. २५, १०, ३; -त्रेण शां. १९, ३; श. १०, २, ५, १६; १२, २, ३, १०; तै. १, ३, ४, २; ३; ३, १, २, ५, ७; तां. ९, २, ९; ३, १; २०, १, २; २, २; ४, २; ५, २; ६, १; ७, १; ८, १; ९, १; १०, १<sup>३</sup>; गो. १, ४, २, १; ५, ८; -त्रौ, ऐ. ४, २, ३; २, ४; श. १२, २, १, ६; जै. १, १८; तां. १०, ४, २; ३; २३, १, ३; २४, १, २, १<sup>३</sup>; १४, ८; १६, ६; १७, ४; २५, १, १, ५; २, ६; १५, १; गो. १, ५, २, ३.  
 अतिरात्र-पौण्डराक- -केषु ष. ४, ३.  
 अति/रिच्, अतिरिच्यते ऐ. ७, २६; शां. १८, १; श. ४, ५, ८, १; तै. १, ४, ५, २; अतिरिच्यते श. ३, ९, ३, ३, ४; ६, ३, ३, २, ६; १२, २, ३, ६; ७; अतिरिच्यते तै. १, ४, ५, १; २, ३; ४; ६, ५, ५; अतिरिच्यते श. १, ४, १, २, ८; जै. ८८<sup>३</sup>; ८९; १, ४, ७; १, ८, २; २०, ६; तां. ९, ७, २; ३; ६; ७; १, १<sup>३</sup>; १, २<sup>३</sup>; १२, १, ३, २; १६, २, ८; १९, १, १, ०; जैउ. १, १, ८, २, ५; सा. ३, १, ५; सं. ३; ष. ३, ७; गो. १, ४, १, ८; १, ९; अति-रिच्येते ऐ. ४, १; श. १२, २, ३, ७; तै. १, २, २, २; तां. १९, ३, ९; २०, १, ५; गो. १, ४, १, ८; अतिरिच्यन्ते श. १२, २, ३, ६; ३, १, १; जै. ८९<sup>३</sup>; १, ४, ७; तां. २०,

१२,४; गो. १,४,१८; १९; ५, १;  
 अत्यरिच्यत श. ३, ३, १, १३;  
 तैआ. ३, १२, २; तां. ५, ७, १; ८,  
 ६, १; ९, ६; ९, २, ३; १२, १३, १;  
 सा. १, १, २; जैड. १, १७, २, ७;  
 १८, २, ५; अत्यरिच्यन्त श. ४,  
 ५, ३, १; गो. २, ५, ९; अति-  
 रिच्येत श. ३, १, १, ३; ३, १, १३;  
 अतिरिच्येत श. ४, ५, १०, ८; ५;  
 अतिरिच्येत तै. १, ४, ५, ४; तां.  
 ९, ७, १; ३; ६; ८; ९; ११; अति-  
 रिच्येरन् श. ६, २, २, २८; अति-  
 रिच्येरन् श. ८, ७, २, १६; अत्य-  
 रेचि श. ४, ५, ३, ११; अति-  
 रिक्षत श. ४, ३, ४, १८; अति-  
 रेचयति शां. २७, १; श. ४, ५,  
 ३, ७; ९, ५, २, ३; ११, २, ३, ९;  
 अतिरेचयति श. १०, २, १, ४; ५;  
 ७; तै. ३, ८, १०, ४; अति....  
 रेचयति श. १०, १, ३, १०; अति-  
 रेचयन्ति श. १३, १, ७, २; ५, २,  
 १०; अति....रेचयन्ति श. ८, १,  
 ३, ७; तां. ४, ८, ८; ७, १, ३;  
 अति....रेचयथ श. १०, ४, ३, ६;  
 अतिरेचयाब्धकः श. ११, २, ३, ८;  
 अतिरेचयानि श. ७, ४, १, ४५;  
 ८, ७, २, १९; ९, ४, २, २८; ३, १५;  
 ५, १, ४०; १०, ४, १, १९; अत्य-  
 रेचयत् तैआ. १०, ६२, १; अति....  
 अरेचयन् श. १०, १, ३, ७; अति-  
 रेचयेत् श. ४, ६, ९, १७; तै. ३,  
 २, २, ४; अतिरीरिच श. ४, ४,  
 २, १७; अत्यरीरिचत् श. ११, २,  
 ३, ७; अत्यरीरिचन् श. ११, २,  
 ३, ७; अत्यरीरिचम् श. १४, ९,  
 ४, २४; अत्यरीरिचाम ऐ. ५, २४.  
 अतिरिक्त- -क्तः शां. २६, ३; श. २,  
 ६, २, ८; ४, ४, ३, ४; ८; १०; ५,  
 ४, २, १०; का. १, ६, २, ५; तै. १,  
 २, २, २; ३, ३, ९, १०; जै. ७६;

तां. ६, १, ५; ९, २, ४; ७, १०;  
 १६, ३, ७; १८, ६, १९; -क्तम्  
 ऐ. १, १७; ५, २४; ऐआ. १, ४,  
 २; शां. ११, ६; १४, ५; श. १, ४,  
 १, ३८; ९, १, १८; २, ३०; ४, ४,  
 ३, ३; ४; ८; ५, ४, ६; ६, ५, २, २२;  
 ८, ४, ४, ८; ६, १, ११; १३; १४;  
 ७, २, १९; ९, ४, २, २८; ३, १५;  
 ५, १, ४०; ११, १, २, ९; ४, ४,  
 ८; १०; १३, १, ३, ८; २, ६, ८; तै.  
 १, ६, ४, ५; १०, १; ३, ३, ३, ५; ९,  
 १०; ७, ११, १; ८, ८, ४; ९, ४, ८;  
 १०, ३, १; ११, ६, १; तैआ. १०,  
 ६३, १; जै. ६०; ७६; १३१; तां.  
 ९, २, ४; ७, १०; ११, ५, १४; १५;  
 १२, १३, १०; १६, २, ८; १८,  
 ६, १९; -क्तस्य श. ८, ७, २,  
 १६; ९, ५, २, १; तां. ६, १, ५;  
 -क्ता श. ४, ५, ३, ५; ५, ४, २,  
 १०; ६, ५, २, २२; ११, १, २, ५;  
 -क्ताः शां. ७, ४; श. १, ९, २,  
 ३०; २, ६, २, ४; ४, ४, ३, ३; ८,  
 ६, १, ११, १३; १४; ११, १, २, ७;  
 का. १, ६, २, २; तै. ३, ३, ९, १०;  
 -क्तात् गो. २, २, ५; -क्तानि श.  
 २, ५, २, १४; २२; ४, ४, ३, ३;  
 का. १, ५, १, १२; १९; तै. ३, २,  
 ९, ९; जै. १४७; १६४; -क्ताम्  
 श. १, ९, ३, ३०; तै. १, २, ५, ४;  
 तां. ६, १, ५; -क्ते शां. ११, ६;  
 श. ४, ४, ३, ४; ८; ११, १, २, ६;  
 तै. ३, ३, ९, १०; तां. ८, ७, १०;  
 -क्तेन तां. ११, ५, १५; १२, १३, १०.  
 अतिरिक्तत्व- -त्वानि प. ५, ११.  
 अतिरिक्तसोम- -मः शां. १८, १.  
 अतिरिक्तस्तोत्र- -म् तां. २०, ३, १.  
 अतिरिक्तोक्त्य- -क्त्यम् शां. २७,  
 ३; ४; ३०, ११; -क्त्यानि शां. ३०,  
 ११; गो. २, ५, ११; -क्त्ये गो.  
 २, ५, ९.

अतिरिक्तोक्त्य-वत्- -वान् गो. २,  
 ५, ९. अतिरिक्त- , द्र.  
 अति/रुच्, अतिरोचते ऐ. ४, १८;  
 श. ६, ४, ४, २; १४, ५, १, ९; अति-  
 रोचते श. ७, ४, १, १०. अती-  
 रोक- , द्र.  
 अति/रुह, अतिरोहति तैआ. ३,  
 १२, १.  
 अति-लव(ण→)णा- -णाः गो. १,  
 १, ३.  
 अति-लोम(श→)शा- -म् तै. ३,  
 ४, १९, १.  
 अति-लोहित- -ताः तैआ. १, ९, २;  
 -तानाम् तैआ. १, १७, १.  
 अतिलोहिती- -नाम् तैआ. १,  
 १७, २.  
 अति/वद्, अतिवदति तै. १, ३, ६;  
 २, ८, ३, २; तां. १०, १२, ५;  
 १२, १३, १६; १९, ६, १; अति-  
 वदेत् तां. १२, १३, १५; अत्य-  
 वादीः श. १४, ६, ९, २०; अति....  
 अवादीः जै. ६; ५, २, ३.  
 अत्युच्च ऐ. ६, ३३.  
 अतिवदत्- -दन् जै. ६; -दन्ऽह्व  
 जै. ६.  
 अतिवाद- -दः गो. २, ६, १३;  
 -दम् ऐ. ६, ३३; गो. २, ६, १३;  
 -देन ऐ. ६, ३३.  
 अति/वह, अतिवहति श. १३, ८, ४,  
 ६; १४, ४, १, १७; जैड. १, २, ३, ७;  
 ३, २, ४, ३; ५; ७; १०; ५, १०; ११;  
 अत्यवहत् श. १४, ४, १, १२; १७;  
 जैड. २, ४, २, २-६; अत्यवाक्षीत्  
 जैड. २, १, १, ५; ८; ११; १४; १७;  
 ४, १, ६; ९; १२; १५; १८.  
 अतिवाह- -म् जैड. ३, २, ४, १०.  
 अति-वोढ- -ढा श. १३, ८, ४, ६.  
 अति/श्चिद्, अतिविदे तै. २, ८,  
 ६, ७.  
 अति-विधा, अतिविधत्ते श. १०,

† 'अतिविधे' इति बाह्वृचः पाठः वृ. (ऋ० ५, ६२, ९) । इहापि, अति/व्यघ्रं द्र० ।

२,३,१८; अतिविदधीत श. १०,  
२,३,१८.  
अति-वीत(√व्ये)- -तः ऐआ. २,३,३.  
अति/वृध्, अतिवृध् श. १,८,१,३.  
अति-व्यधि- -धिः ऐआ. ५,२,१.  
अति/व्यध्, अतिव्यध् जैउ. १,  
२,३,४.  
†अतिविधे शां. १८,१३.  
अतिव्याधिन्- -धी श. १३, १,  
९,२<sup>३</sup>; ३,५,९<sup>३</sup>; तै. ३,९,१९,३<sup>३</sup>;  
जै. १५०, जैउ. १,१,४,२.  
अति-व्रजत्- -जङ्गिः तैआ. १,१०,३.  
अति/व्रतय, अतिव्रतयानि जै. १४३.  
अति/शंस, अतिशंसति ऐ. ४,६<sup>३</sup>;  
१०<sup>३</sup>; ११<sup>३</sup>; अतिशंसन्ति शां.  
२८, १०<sup>३</sup>; अतिशंसेत् ऐ. ४,  
१०<sup>३</sup>; ६,८; २३; अतिशंस्यते ऐ.  
६,२३; शां. २८,१०.  
अतिशस्त- -म् ऐ. ३,११.  
अतिशस्य,स्या- -स्यः ऐ. ४,  
१०; -स्या ऐ. ४,१०.  
अति-शय(√शी)- -यः शां. २३,२;  
-यम् तां. ५,१,१९.  
अति-शातीय- -ये जैआ. १,५७२.  
अति/शिप्, अतिशिष्यात् ष. २,१०.  
अतिशिष्ट,ष्टा- -ष्टम् श. ४,१,२,  
४; -ष्टा शां. ३,७.  
अति-शीघ्र- -म् सं. १.  
अति-शुक्ल- -म् तै. ३,४,१९,१.  
अति-श्लक्ष्ण- -म् तै. ३,४,१९,१.  
अति-(स→)पङ्क- -ङ्गाः जैआ. ३,४.  
अतीपङ्क- -द्र.  
अति/ष्टु(→स्तु), अतिष्टुवन्ति तां.  
९,३,७; अतिष्टुयुः तां. ९,३,७;  
८,९<sup>३</sup>; ११.  
अति/ष्टा(←स्था), अतिष्टिति  
श. ४,५,३,२; ३,५,४,२,५; १३,  
६,१,१; ७,१,१४; अतिष्टिसि  
श. १०,६,१,९; अत्यतिष्टत्. श.

४,५,३,२; ३; १३, ६, १,१; ७,१,  
१४; तैआ. ३,१२,१; अतिष्टिष्टे-  
यम् श. ४,५,३,२; १३,६,१,१;  
अत्यष्टात् श. १३, ५,४,१२.  
अतिष्टा- -ष्टा श. १३,५,१,९<sup>३</sup>;  
-ष्टाऽइव श. ४,५,४,२<sup>३</sup>; -ष्टाः श.  
५,३,३,६<sup>३</sup>; १०,६, १, ९; ११;  
१४, ५,१,२<sup>३</sup>; -ष्टाम् श. १०,  
६,१,९<sup>३</sup>.  
अतिष्टा-वन्(वनिष्)- -वा श. ५,  
४,२,५<sup>३</sup>; -वानः श. ४,५,४,१; २.  
अति-संसिद्धि- -म् सं. ३.  
अति-सन्धु- -म् श. १,७,४,३.  
अति-सर्व- -र्वेण ऐ. ८,७.  
अति-साम (←मन्+अच्), -माय  
जैउ. ४,११,५,१५.  
अति/सृ, अत्यसरिष्यन् जै. १३९.  
अति/सृज्, अतिसृजते शांआ. ३,  
२<sup>३</sup>; अति....सृजेते श. १,९,३,२;  
अतिसृजन्ति गो. २, २, १८;  
अति....सृजामि सं. १,७,२; अति-  
सृक्ष्ये ऐ. ३,४२<sup>३</sup>; अत्यसृजत; श.  
१४,४,२,२३; २६;  
अतिसृष्ट- -ष्टः श. १२,६,१,३८;  
का. १,३,३,१०.  
अतिसृज्य- -ज्यः श. १,९,३,२.  
अति-सृष्टि- -ष्टिः श. १४,४,२,  
१४<sup>३</sup>; -ष्ट्याम् श. १४,४,२,१४.  
अति/सृप्, अतिसर्पति श. ६,  
६,३,६; तै. ३,१०,८, १; अति-  
सर्पति श. ६,६,३, ६; अतिसर्प-  
न्ति तां. २५, १५, ४; अत्यसृपत्  
ऐ. ४,२७; ७,३; अतिसिष्यति  
श. ४,६,९,१६; अत्यसिष्यत्  
श. ४,६,९,१६.  
अति-स्तन- -नः शां. १३,२.  
अति-स्तुत(√स्तु)- -तः श. ५,५,४,  
२२.  
अति-स्वप्(√स्वप्)- -मः ष. ५,४.

अति/सृ, अतिस्वरति तां. १३,१२,  
११.  
अतिस्वार्य- -र्यः सा. १,१,१४.  
अतिस्वार- -रः तां. ८,९,१४;  
-रेण तां. ८,९,१५; १६; १७.  
अति/हन्, अत्यजिघांसत् § ऐआ.  
२,४,३.  
अतिहत- -तौ श. १०,५,२,१३.  
अति/हा, अतिहाय तै. २,१, ४,४;  
तां. १२,११,१९.  
अतिहान- -म् श. ४,२,३,४.  
अति/हृ, अतिहरति श. ३,४, ३,  
२२; अतिहरति श. ३,४,३, २२;  
५,१,२,१७; ष. २,३.  
अतिहृत्य श. १, १,१,२१; ८,७,  
२, ५.  
अतिहरत्- -न् शां. १,७<sup>३</sup>;  
अति-ह्रस्व- -म् तै. ३,४,१९,१.  
अतीकाश(←ति)- -शः शां. ८, ५,  
-शाः ऐ. ८,१७; -शाम् ऐ. ८,१२.  
अतीत्वरी(ति/इ+करप्)- -म् तै.  
३,४,११,१.  
अतीन्द्रिय(तिऽइ)- -म् ऐ. १,१३.  
अतीपान(अति/१पा)- -नात्  
तैआ. १०,१,१३.  
अतीरेक(ति/रिच्)- -कः श. ४,  
५,१०,८.  
अतीरोक(ति/रुच्)- -काः जै.  
११७.  
अतीपङ्क(तिऽस)- -ङ्गः आ. २,२४,  
३; २५,८; ९; -ङ्गाः आ. २,४,७-९.  
अत्यसल(तिऽअं)- -म् तै. ३, ४,  
१९,१.  
अत्यह(तिऽअंहस्+अच्)- -हः तै.  
३,१०, ९,३.  
अत्यष्टिभोम(तिऽअ-)- -मः सा. १,  
४,३; गो. १,५,२३.  
अत्यग्र(तिऽअ-)- -ग्रः जैउ. ३,१,  
५, ६.

† शाखान्तरीयपाठस्तु 'अति/रविद्' इत्यत्र द्र. । ‡ 'अतिष्टः' इत्येवं यथामुपा. सर्वथाप्यलक्षपो हस्तलेखविरुद्धश्च ।  
मध्यांदात्तस्तु नितरां दुर्घटः । § पाठभेदाद्√गमे रूपमिति संदेहः । अति/ गम् द्र० § यथामुपा. स्वरो दुर्घटः ।

अत्य(-तिऽअ-)नु√वच्, अत्यनूचिषे  
जै. ९५.

अत्यनूक्त- -म् तै. ३, ७, ११, १.

अत्यन्तिक(-तिऽअ-)- -के श. ३, ५,  
३, १९.

अत्ययन(-ति√इ)- -म् जै. १; २.

अत्यराति(-तिऽअ-)- -तये ऐ. ८, २३;  
-ति: ऐ. ८, २३<sup>२</sup>; -तिम् ऐ.  
८, २३.

अत्यर्ज(-ति√अर्ज), अति...अर्जते  
ऐ. ३, ४२; अती...अर्जातै ऐ.  
३, ४२, अत्यर्जति ऐ. १, १०;

अत्यर्जसि ऐ. ३, ४२<sup>५</sup>; अत्य-  
र्जन्ति ऐ. १, १०; ७, २६; अत्या-  
र्जत ऐ. २, २५; ३, ४२<sup>२</sup>; अत्या-  
र्जन्त ऐ. २, ८<sup>२</sup>.

अत्यर्द(-तिऽअ-)अत्यर्दः आ. २, ४४८.

अत्यर्ह(-ति√अर्ह), अतिऽइव...  
अर्हति ऐ. ४, ११; अति...अर्हांव  
ऐ. ४, ११.

अत्यल्प- -म् गो. २, ६, १४.

अत्यश्(-ति√२अश्), अत्यश्नाति श.  
१, १, १, ९<sup>२</sup>; ११, १, ७, १; का. २,  
१, १, ७<sup>३</sup>; अत्यश्नात् का. १, १,  
४, १<sup>३</sup>; २, १, १, ६<sup>२</sup>. अत्याश्न द्र.

अत्यस्(-ति+√१अस्), अत्यस्ति का.  
२, १, ४, १०<sup>३</sup>; अत्यस्तु ऐ.  
१, १०.

अत्याकृ(अति+आ√कृ), अत्याकृवन्ति  
श. ३, २, ४, २२<sup>२</sup>.

अत्याक्रम(-ति+आ√क्रम), अत्या-  
क्रामति तै. ३, ३, ७, ७; ९; अत्या-  
क्रामत् गो. १, ३, १५.

अत्याघा(-ति+आ√घा), अत्या-  
दधाति ऐआ. ५, १, ३; अत्यादधौ  
जै. ४५.

अत्यानन्द(-तिऽआ-)- -न्देन श. ६,

२, १, ६.

अत्यानी(-ति+आ√नी), अत्यानयति  
तै. १, ६, ९, ४.

अत्यायम्(-ति√इ+णमुल्) ऐआ. २,  
१, १<sup>३</sup>; श. २, ५, १, ४; का. १, ४,  
३, ४.

अत्यायु-पात्र- -म् तां. १, २, ४; ६,  
५, ३; ७.

अत्यायुस्(-तिऽआ-)- -पम् तां. २५,  
८, ३.

†अत्याशन- -नात् तैआ. १०, १, १३.

अत्याश्रावित(-ति+आ√श्रु)- -म्  
तै. ३, ७, ११, १.

अत्युक्थ्य(-तिऽउ-)- -क्थ्यः ऐ. ३,  
४१.

अत्युच अति√वद् द्र.  
अत्युन्मन्थ(-ति+उत्√मन्थ)अत्युद-  
न्धात् जै. १९८.

अत्यु(-तिऽउ-)- -द्/हा, अत्युञ्जिहीते  
श. ५, २, १, १४.

अत्युपयज्(-ति+उप√यज्), अत्यु-  
पयजति श. ३, ८, ४, १८; अत्यु-  
पयजति श. ३, ८, ४, १८; अत्यु-  
पयजेत् श. ३, ८, ४, १८.

अत्युर्ध्वाक्ष(-तिऽऊर्ध्वऽअक्षि-→क्ष)-  
-क्षः तैआ. १, ६, १.

‡अत्योत्(-ति-ओत्)- -तः तैआ. १,  
१०, ४.

अ-तितिक्षमाण(√तिज्)- -णः श. २,  
३, ३, १.

अतिथि(√अत्)- -थयः तै. ३, ७, ९,  
१; तैआ. ७, ९, १; -थिः ऐ. १, १६;  
४, २०<sup>३</sup>; ऐआ. १, १, १<sup>३</sup>; शां. २, ३,  
३; श. ३, ४, १, २; ५, ४, ३, २, २;  
६, ७, ३, ११<sup>३</sup>; ८, १, १, ४<sup>३</sup>; तै. २,  
४, १, १; ७, १०<sup>३</sup>; ७, १२, ५; तैआ;  
१, ८, ७; ८; १०, १०, १; ५०, १,

आ. १; गो. १, १, ३१; -थिभ्यः  
सा. १, ३, ६; -थिम् ऐ. १, १६;  
१७; ५, ६; ऐआ. १, १, १<sup>३</sup>; शां.  
२, ३, १; शांआ. १, २; श. ४, २,  
४, २४; ६, ८, १, ६<sup>३</sup>; १३, ५, १,  
१२; तै. १, २, १, १०; २, १, ३,  
९; ४, ३, ६; तां. ४, ६, २१; १४,  
१२, १; -थेः श. ३, ४, १, ११.

अतिथि-देव- -वः तैआ. ७, ११, २.

अतिथि-मत्- -न्तौ शां. ८, २.

अतिथिमती- -ती ऐ. १, १७<sup>५</sup>;  
-त्यौ शां. ८, २.

अ-तिरश्चात् तैआ. १, ६, १.

‡अ-तिरोहित(तिरस्√धा)- -तः शां.  
१८, ४;

अ-तिष्ठमान, ना(√स्था)- -नाः श. ३,  
४, २, १; ५, ३, ४, २१; -नान् श.  
३, ७, ३, ११; १३.

अ-तीक्ष्णाग्र(-क्षण-अ-)- -ग्रः श. ५,  
२, १, ७.

अ-तीर्थ- -र्थम् जै. १३९<sup>३</sup>; ष. ३, १;  
-र्थेन॥ श. ११, ४, २, १४.

अ-नुप- -पान्ऽइव श. २, ५, २, १४;  
का. १, ५, १, १२.

अ-नूर्त्(√त्वर)- -र्त्तः ऐ. २, ३४<sup>३</sup>;  
श. १, ४, २, १२<sup>३</sup>; तै. ३, ५, ३, १.

अ-नृणाद- -दः श. १४, ४, ३, ५.

॥अ-नृस- -म् सं. ३.

अ-तेजस्- -जाः तै. ३, ७, १, १.

अ-तेजस्क- -म् श. १४, ६, ८, ८.

अत्ति(√अद्)- -त्तिः श. १४, ५, २, ६.

अत्तिच्छन्दस्- -न्दाः श. ८, ६, २, १३<sup>३</sup>.

अच्(√अद्)- -त्ता ऐ. ८, १२; १७;  
ऐआ. २, १, २; श. १, ३, २, ११<sup>३</sup>; १५;  
५, ४, १८; ८, ३, ५, ६; ४, २, १, ३<sup>३</sup>;  
४<sup>३</sup>; ९<sup>३</sup>; १६<sup>३</sup>; ५, ४, ४, २०<sup>३</sup>; ६, १, २,  
२५; ७, ५, २, १४; ८, ६, ३, ५; १०,

† पाठोऽतिविकृत इवाऽऽभाति । 'अत्यश्नात्' इत्यस्य लक्षणानुसारित्वं स्यात् । मध्यस्थस्याऽऽइत्तु वैयर्थ्ये स्फुटम् । ‡ अतीव वैकृतं गतः पाठः । अति-उत्√मन्थे रूपं स्याद्भि । § 'अत्यऽजत' इति माष्यीयो विभागचिन्त्यः ।

तथात्वेऽन्तोदात्तत्वाऽनुपपत्तेरिति दिक् । विस्तरस्त्वन्यत्र द्र० । † 'अतिलोहित' इत्यानन्दाश्रममुपा. चिन्त्यः । ‡ 'स्वर-  
रहितमुपा. चिन्त्यः । तदनुसर्तारिथ । ॥ 'अ-नुः' इति या. (२, ४) पाठः ।

५,२, १८; १९; ६,२, १<sup>२</sup>; २; ३; ४;  
५, ५; ११, ७, १, ३; १४, ५, २, ६;  
जै. १०६; -त्तारः श. १३, ८, १,  
१; जै. १०६<sup>३</sup>; -त्तारम् श. १, ३,  
२, १२; १४; ५, ४, १९; २०; ८, ३,  
५; ५, ४, ४, २०; २१; ७, ५, २, १४;  
८, ७, १, २<sup>३</sup>; २, २<sup>३</sup>; २, ४, ३, ५;  
१०, १, ३, १; -त्तुः श. ६, १, २,  
२५; जै. १०६; -त्रे श. ४, २,  
१, २९.

अत्री- -त्री ऐआ. २, १, २.  
अत्य(√अत्)- -त्यः श. १३, १, ६,  
१; तै. ३, ८, ९, १; १०, ८, १; तां.  
१, ७, १; -त्यम् ऐ. ५, १६; ऐआ.  
१, २, १.

अत्र ऐ. १, १७; २१; २९; २, ७; १९;  
२६; २८; ३, ३; ७; १७; २१; २२;  
२८; ४, ८; १४; २०; ५, ७; ऐआ.  
२, ३, ६; शां. ३, ९; ८, २; १०, ६;  
१७, १; १८, ८; १९, ५; २४, १;  
२७, १; २९, ५; ३०, ४; शांआ. १,  
५<sup>३</sup>; २, १०; ११; ७, २; ८, ११; श.  
१, १, ३, १२; ४, ३; १७; १८; २, २,  
११; ३, ७; ५, ९; १०; १४; ४, ४,  
१०; ५, ४; ५, १, २०; का. १, २, २,  
८; ३, ८; ३, ३, १७; ४, १, ४; ३,  
१०; ५, १, २५; ३८; ६, १, ९;  
२४; २, ८; २, १, १, २; तै.  
१, ४, ७, ३; ३, १, ४, ५; ७;  
८; १०; १५; ५, १-१५; तैआ.  
१, २, ४; २, ४, १; ६, १; ४, ७,  
१; ५, १, ७; ६, ५; ६, १, २; ३; २,  
१; ४, १; ७, २; ९, १; जै. ११; ८५;  
८९; १०८; १२२; १२७; १४४;  
१५१; १७६; १८४; १९२; जैउ.  
१, ३, ३, ६; ४, ३, १; १७, २, ३; ३, ५;  
८; १२; ४, ९; ३, ३, १, ४; तां. ६,  
८, २४; १९, ३, २; सा. २, ४,  
२; ३, ६, १; मं. १, १, २; २, ३, ६;  
७, १; गो. १, १, १४; २, ७<sup>३</sup>; २,  
३, १२.

अ(त्र→)त्रा तैआ. ६, ३, २; ५, ३;  
७, १; जैउ. १, १७, ३, ५; ८; १२.  
अत्र-सद्- -दः जैउ. ४, ११, ३, ३.  
अ-त्र(स्त्तु→)स्त्तू(√त्रस्) श. १, ९,  
१, ५.  
अत्रि- -त्रयः ऐआ. २, २, १<sup>३</sup>; शां.  
२४, ३<sup>३</sup>; ४; -त्रिः श. १, ४, ५,  
१३; ४, ३, ४, २१; १४, ५, २, ६<sup>३</sup>;  
तैआ. १, ११, २; २, १९, १; जै.  
१४५; १९९; तां. ६, ६, ११; २१, ९,  
२; गो. १, २, १७<sup>३</sup>; ३, १९<sup>३</sup>; -त्रिणा  
तैआ. ४, ३६, १; मं. २, ७, १; -त्रिम्  
श. ४, ३, ४, २१; तां. ६, ६, ८; -त्रेः  
आ. १; १९; ८०; ८८; ३७१; जैआ.  
१, ८८; ३१९; ३७१; २, ४.  
अत्रि-वृत्(वतिः) तै. २, ४, १, ५;  
तैआ. १०, १, १६.  
अत्रिन्(√अद्)- -त्रिणः ऐ. २, २; ष.  
३, १<sup>३</sup>; -त्रिणम् ऐ. १, १६; २, २;  
तै. २, ४, १, ७; ष. ३, १<sup>३</sup>.  
अ-त्त्वक्- -ग् श. ५, २, १, ६.  
अ-त्वरमाण(√त्वर)- -णःऽइव शां.  
१५, ३; ४.  
अ-त्विप्- -पम् गो. १, १, ३२.  
अत्सरक- -कैः तां. २५, ४, ४.  
अथ ऐ. १, २; ६; ८; १३; १४;  
१६<sup>३</sup>; २२; २९<sup>३</sup>; ३०; २, २;  
३; ५; ऐआ. १, १, १; २, २; ४, २<sup>३</sup>;  
५, १; २; २, १, २; ३; ३, २; ३, १,  
१; २, २; ५, १, ४; २, २; ३, २; ३, ३;  
शां. २, ५; ३, २; ४, ४; ६, ५; ११;  
१३; १२, ४; १५, १; २३, ४; २८,  
३; २९, २; शांआ. १, ३; २, १;  
३, २; ४, ३; ५, ३; ६, १; ७, २; ८,  
९; ९, २; १०, १; ११, ४; १२, ८;  
१३, १; १५, १; श. १, ६, ३, ४; २,  
१, १, २; ३, १, ३, २; ४, १, ३,  
१६; ५, २, ४, २; ६, २, १, ११; ७,  
४, २, ८; ८, १, ३, ४; ९, ५, १, ३७;  
१०, ४, ३, १४; का. १, १, १, २;  
२, १; ३, १; ४, ९; २, १, ३; ३, १३;

३, १, १०; ६, ४, ७; २, १, १, ५; २,  
१, १; ३, १७; तै. १, १, २, ३; ४,  
४; २, २, ५; ४, ३; ६, २; ४, ३, ५; ४,  
१; १०, ४; ५; ३, ८, ७, ३; तैआ. १,  
९, ३; १४, ३; १५, १; १७, १; १८, १;  
२३, ५; ६; ७, १, ४; ४, ६; ५, ३; ७, ३,  
१; जै. १; २; ३; ४; ६; ११; १२; १५;  
१६; १७; २१; २३; २५; तां. ४, ५,  
१९; ८, ७; ५, ६, ४; ६, ७, ११; ७,  
२, २; १६, ९, १; १७, २, १; १८,  
८, २; १९, २, १; २०, १२, १; जैउ.  
१, १, १, ६; ३, ४; ७; ५, ४; ६, ५; ३,  
४, २; ४, १, ६; ५, १, १; १२, ४, १;  
१४, ४, ६; ष. १, १; २; ३; ४; ५<sup>३</sup>; ६<sup>३</sup>;  
७; २, ३<sup>३</sup>; ४<sup>३</sup>; ९<sup>३</sup>; १०<sup>३</sup>; ३, १; ८;  
सा. १, २, १; ३; ५; १०; २, १, १; २,  
१; ३, १, ८; ९; ५, १; आ. १; १, १;  
१४५; २, ४, ७; ५, १; ७, १; सं. १;  
२; ३; ४; ५; दै. २, १; ३, १; २२; वं.  
३; मं. १, ७, १०; २, ४, ८; ७, ३;  
जैआ. १; ष. गो. १, १, ४<sup>३</sup>; १२;  
२, १६; ३, १९; २, ३, १२.  
अथवा शां. १२, ४; ष. २, ६; ७; ८;  
जैआ. प.  
अ(थ→)था श. २, ३, ४, १३; ४, २, ४,  
२३; ५, ३, १०; ६, ७, ३, ८; ७, १,  
१, २८; ९, २, २, २१; २२; तै. १,  
२, १, १६; २, ४, २, ६; ५, ८, ८; ७,  
१७, २; ८, ९, ६; तैआ. ६, १, ४; ३,  
१; ५, ३; ष. १, ४; २, ५; ६; ७.  
अथो(-थऽउ) ऐ. १, ६; ७; ११;  
२६<sup>३</sup>; २८; २, ६; १५; २२; २६;  
२८; ३५; ऐआ. १, १, २; ३; ४; २,  
१; ४, २; ५, १; २; २, १, ६; शां. १,  
४; ५; ५, ४; ७; ८, ४; १२, १; १४,  
३; १५, १; ३; १६, १; शांआ. १, १<sup>३</sup>;  
५; २, १<sup>३</sup>; १६; १७; ५, १; १२, ४;  
श. १, ७, १, १२; २, २६; २, २, १,  
२०; ५, २, १५; २०; ३, १६; १८;  
३, १, १, २; २, १९; ३, २०; का. १,  
१, २, १<sup>३</sup>; २, २, ८; ६, ३, १; तै. १,

१,२,१;७;३,२;४;४, ३;५, १;  
 ६;६,८;८,२;५;९,६;२,४, ७, १;  
 तैआ. १,२,२, १०; ४, ३६, १;  
 ५,४,३;३;१०;१२;६,३; १०; ८,  
 २,१; जै. १४;१६;१७; ४७; ८८;  
 ८९; ९१; ९२; १०१; तां. १, ५,  
 १८;४,२,१३;६,९;७,८; ९, १८;  
 ९,२,३;५,१,१४;५,२१;६,६;१०,  
 ६; ष. १,२;४;२,५;६;७;१०; ३,  
 ७; सं. १,१,७; २, ४, १०; जैड.  
 १,१,३,७;४,४,११; ६,३, ३; ७,  
 २,२;१२,३,५; १७, २, ४; ३,२,  
 ५,५;६;७;९; गो. १, १, ३२; २,  
 १०; २,३,९.

श्रु(थ)घट्टा- -म् तैआ. १,६,३.

अथर्व- -वर्षां तै. १,१, १०, २; ४;  
 २,१,२५.

अथर्व- -वर्णः श. ६,४,२,३; १४,  
 ५,५,२२; ७, ३, २८; गो. १, १,  
 ४; ५; -वर्णा शां. २२, ६;  
 -वर्णाम् शांआ. १४,१; श. १३,  
 ४,३,७; तै. ३,१२,९,१; गो. १,  
 १,२२;२९;२,२४;५,२५; -वर्णे  
 श. १२,६,१,१८; -वर्भिः गो. १,  
 १,५; ५, २४; २५; २, २, ५;  
 -वर्भ्यः तै. ३, ४, ११, १; -र्वा  
 ऐ. १, १६; श. ६,४,२,१; २;  
 १२,६,१,१८; १४,५,५,२२; ७,  
 ३,२८; गो. १,१,४;१५;२, १६;  
 -वर्णः श. १३, ४,३,७; तां. ८,  
 २, ६; जै. २०९; गो. १, २,  
 २२; ३, ४; ५, २४; २, ३, ९;  
 -वर्णाम् गो. १,१,४;५.

अथर्व- -म् गो. १,१,४.

अथर्व-वेद- -दम् गो. १, १, २०;  
 २९; -दे गो. १,१,२५.

अथर्व-वेद- (-वैश्व- )- -रसः श.  
 ११, ५, ६,७;१४, ५,४, १०;६,  
 १०,६; तै.३,१२,८,२; तैआ.२,९,

१; १०,१;११,१; गो. १,१,१३;  
 २९;३,१९; -रसाम् गो. १,३,३;  
 -रौभिः गो. १,३,२;२,२, १४.

अथर्व-वेद- (-ःऽ) विद् (√विद्)-  
 -दम् गो. १,२,२४; ३,१.

√अद्,अत्ति ऐ. ४, ३; ११; ऐआ. २,  
 १,२;३,१; श. ३,६,४, ११; ६,  
 ५,४,१६; ६,३,६; ७,५,१, १६;  
 १७;१८;१९; ८,३, ४, ३; ५, १,  
 १७;६,२,१३; ७,३, ३; १०, ६,  
 ५,५; १२,९,१, १; १६; १३, २,  
 ९,८;५,२,८; १४,४,१, १९; ३,  
 १;७; तै. १,३,२,४; २,३, ५, ५;  
 ६; ३,१०,१०,४; तैआ. ८,२, १,  
 १०,६४,१; तां. १०,४,५; १४,५,  
 २८; १५,५,२३; १७,८,३; १९,  
 ४,८;१०; २१,२,१; ष. १,७;२,  
 १; जैड. १,४,१,४; ३,१, २, ४;  
 १७; जै.८८; अदन्ति ऐ.५,३;८,  
 २४; ऐआ. २,३,१; श. ७, १, २,  
 ४; १०, १, ४, १२; ११, १,५,  
 ३;६,१,५;६; १४,१, १, १४; तै.  
 २,८,८,३; तां. ८, ४, १; १२; सं.  
 २,४,४; जै. १४४; १९८; गो. १,  
 ३,१९; अद्भि तै. २,८,८, १; ३;  
 तैआ. २,६,२; ९,१०, ६; अदन्  
 ऐ. ८, २४; अत्स्यति श. १२, ५,  
 २,११; १३, ६,२, १; अत्स्यन्ति  
 श. १२,५,२,११; तां. ५, ६, ९;  
 अत्स्यामि शां. ४,१४; ६, ३; ४;  
 ५;६; ७; ८; ९; अत्तु ऐ. २, २४;  
 श. २,५, १,१; तैआ. ६, १२, १;  
 सं. २,८,१४; जैड. ३,२,५, ५;६;  
 ८; अदन्तु ऐ. २, १३; तै. ३, ६,  
 ३, ५; अद्भि श. ७, २, १, १५;  
 १३, २, ६, ८; तैआ. १,३,१,३;  
 अत्त श. १३,२, ६, ८; ष. २,२;  
 अदानि श.२, २,३, ४९; अदाम  
 ऐआ. २,४, २; श. ७, १, २, ४;

आदत् जै. ८८; आदन् तै. २, १,  
 ५,३; तैआ. ५, १, ५; जै. १८;  
 आत्तम् ऐआ. २, ३,६; अद्यात् ऐ.  
 ८,७; ऐआ. २,१,२; श. २, २,४,  
 ३; १४,१,१,८; का. १,२, ४, ३;  
 तै. १,३,१०,६; ४,३,२; ३, ७,३,  
 २; ष. १, ७; जैड. १, ६, ३, ८;  
 गो. १,२,४; अद्युः ऐआ. २, १,२;  
 श. ११,५,१,८; १४,६, ९, २६;  
 जै. १६५; अद्याम् श. २, ३,२,९;  
 १०;१२;आत्स्यत् श. ९,२,३,४८.  
 अद्यते शां. १२,८; श. ७,२,४,  
 १४;४,१,४०;५,१,१२;१३;९,२,  
 २,३;४; १०,२,२, ७; ८; ४,६;  
 १२,८,३,१७;१४,४,१, १८; ३,  
 २; ५,२,६; ८,१०,१; का. १,२,  
 ४,१;तै. १,३,७,७;८,३;३,३,१,  
 ४;तैआ. ८,२,१.

आदयन्ति श. २,५,१,६; का. १,  
 ४,३,५; तै. १,८,४,१; तां. ५;  
 ८,१;२; १८,१,११; आदयेत् ऐ.  
 ५, २७;७,३.

अत्तवे का. १,६,१,१४.

अत्तुम् श. १०,६, ५,५.

अत्स्यत्- -स्यन् जै. ७; -स्यतः श.  
 २,२,४,७;९; का.१,२,४,६;७;

अद्वत्- -न्तम् तै. २,८,८,१; तैआ.  
 ९,१०,६; जैड. ३,१,२,४;१७.

अद्यमान- -नः श. ३,८,३,३०;१०,  
 ६,१,८; तां. ६, १, १०;-नम् श.  
 ८, ३, ३, ७; तां. २१, २, २;  
 -नस्य श. १०,४,१,१८; तां.२१,  
 २,२; -नाः तैआ.१,८,६; तां.२१,  
 २,१;-नान् श.१०,६,१,५;६;१०;  
 ११; -नानि श. १४,४,२,१;६.  
 आद्य- -द्यः तां. ६,१,१०;-द्यम् श.  
 १०,६,२,१.

अत्ति- अत्तिच्छन्दस्- अत्-  
 अत्तिन्- अत्ती- द्र.

† अस्पष्टः पाठः । ह. ऋ० ८,९६,१३; साम. १,३२३; कांस. २८,४ ।  
 अथर्व्यं । इति पठतः । पारि. द्र. ॥

‡ =य. ३,३७; शांश्री.२,१४,३; उ

अ-दक्षिण-णः ऐ. ६, ३५; श. ६, २, २,  
४०; -णम् श. १, २, ३, ५; २, ४,  
३, १४; ४, ५, १, १६; का. २, २, १,  
१९; -णाः गो. १, ५, ७<sup>३</sup>; जै.  
१३६; -णेन श. १, २, ३, ४; का.  
२, २, १, १८<sup>३</sup>.

अ-दक्षिण-वत् -वद्भिः गो. १, ५, ८.

अ-दक्षिणीय-म् श. ४, ३, ४, १५.

अ-दृषद्वय- -ण्ड्यः श. ५, ४, ४, ७;  
-ण्ड्यम् तां. १७, १, ९.

अ-दृत् (←दन्त)- -ति श. ४, ४, ५,  
२३.

अ-दन्त- -त्तम् शांआ. ४, १, २; -त्तयोः  
जै. २०४.

अ-दन्तक- -कः शां. ६, १३; श. १,  
७, ४, ७; गो. २, १, २; -काः श.  
११, ४, १, ५; १२; -काय श. १,  
७, ४, ७; तै. ३, ८, १८, ४.

अदन्तिका- -काः गो. १, ३, ७; ९.

अ-द्वध, द्वधा- -द्वधः ऐ. ७, ८; श. ३,  
२, २, २३<sup>३</sup>; तैआ. २, ५, ३; सं. १,  
६, ३४; -द्वधम् शांआ. ७, १, ९, १;  
-द्वधा श. ११, ५, ९, ५; -द्वधानि  
तैआ. १, ११, २; -द्वधासः श. २,  
३, २, २१; का. १, ४, १, १६;  
-द्वधेन श. १, ३, १, १९; का. २,  
२, ४, १६<sup>३</sup>; -द्वधेभिः तै. २, ४,  
४, ७.

अद्वध-घतप्रमति- -तिः ऐ. १, २८;  
श. ६, ४, २, ७<sup>३</sup>.

अ-द्वधाद्यु (-द्वधSआ-) - -यो श. १,  
७, ३, २०<sup>३</sup>; तै. १, २, १, २५.

अ-दर्शनीय- -म् जैउ. १, १८, ५, ३;  
२, २, १, ७.

अ-दशन्- -भिः श. ३, ३, ३, १८.

अ-दश-मास्य- -म् श. ४, ५, २, ४.

अदृस् →

अदृ- -दः ऐ. १, ११; १५; २९;  
२, ११; २५; ३, ५; २२; ४, १४;  
२०; २७; ऐआ. १, ३, ३; ४; शां. ३,

३; श. १, ६, ३, ७; ४, १४<sup>३</sup>; ७, १,  
६; १६; ३, १३, ४, १४; ८, २, ४;  
३, २३; का. १, २, १, २; ६;  
२, १०; ३, ५<sup>३</sup>; ४, ७; ३, ४,  
७; ४, २, १; २, १, ३, १२; १५;  
तै. १, १, ३, ३; २, १, २; २३; ८, ८,  
५; तैआ. १, २, ७, ६; ३, १५, २; ४,  
४२, २; तां. २०, १६, ६; सं. १, ५,  
१३; जै. ६<sup>३</sup>; १०; ११; २५; ३९<sup>३</sup>;  
५५; ९२; १०३; १३०; १३८; १५१;  
१६८<sup>३</sup>; जैउ. १, ४, ४, १०; ११;  
१६, २, ३.

अदोमय (-दःऽमयद्) - -यः श.  
१४, ७, २, ६.

अमी- -मी श. ४, १, ५, १३; ५,  
३, ३, १२; ४, २, ३; ७, ४, १, ३०;  
१४, ९, १, १८; तैआ. १, ६, २;  
११, २; २, ६, १; जै. १३६; १४१;  
-मीपाम् तैआ. ३, १५, २; जै. १३६.

अमु- -नः तै. ३, २, ४, ७; -ना ऐ.  
२, २५; शां. ८, ८; तै. १, १, १, ५;  
तैआ. ४, १०, ३; ५, ८, ७; -म् ऐ.  
१, २<sup>३</sup>; २१<sup>३</sup>; ४, २१; ६, ८; ९;  
३५; शां. २, ९; ६, ११; १२, ४;  
५; २०, ४; २४, ४; २५, १; शांआ.  
१, ८<sup>३</sup>; श. १, ८, १, ३१; ८, ३,  
१६; २, १, २, १३; ३, ३, ८; ४, ४,  
११; ६, ४, ९; ३, १, १, २; १, २,  
२०; ४, १, २३; ५, २, ८<sup>३</sup>; का. १, १,  
४, १४; ६, ४, ९; २, २, २, ९; ३,  
१६; ४, १४; तै. १, १, ७, ३;  
१, ८, ६; २, ६, ७; ३, ३, ७; ७,  
३; ८, ४; ४, १, ४; ८, ५; २;  
२, ७, ४<sup>३</sup>; ८, २; तैआ. १, ८, ४;  
२२, १०; ३, १३, २; ४, ३, ३; २२,  
१; २३, १; २८, १; ३७, १; ३९,  
१; ५, ३, ८; ४, ९; ६, ९; ८, ६, १<sup>३</sup>;  
तां. १, २, ६; ७, १०, ६<sup>३</sup>; ९, ७, १२;  
१६, १२, ४; १७, १२, १; १३, १८;  
१८, ६, २७; २०, १, ३; १६, १;

सं. १, १, २; ६, २०; २१; २२; जै. ६;  
१५; २०; १०१; १४१; २००; २०९,  
जैउ. २, ३, ३५; सा. ३, ६, १२;  
गो. १, २, १५; -या श. १, ८, १, ९;  
३, १, ३, ४; तां. ६, ६, ५; जै. ९;  
१९८; -या† श. १, ६, ३,  
१७; ७, २, १३; १४; १५;  
४, ५; ३, ८, १, १४; ६, ३, ३,  
२६; -ष्मात् ऐ. ५, ३०; ३१;  
६, ९; शांआ. ४, ३-५; श. ४;  
१, १, २३; ६, २, ३, ३७; तैआ. १,  
२७, ५; तां. ६, ६, २; ८, १, १०;  
९, २; १६, ६, ६; १०, ८; ५, ४,  
१; जै. १४; ६९; १७७; २००;  
-ष्मिन् ऐ. १, ११; ३, २३; २५;  
४, १५; २१; ५, २८; ७, १०; ८, १४;  
१९; ऐआ. १, ४, ३; २, १, ३; शां.  
७, १०; ११, ३<sup>३</sup>; १४, ३; शांआ.  
७, ४; ९, २; श. १, ६, ३, ४१;  
४, १६; २, ३, ३, २; ४; ८; ११;  
३, ६, २, २; ३; ८, ३, ३७; ४, १, १,  
२३; २५; ३, ४, ५; तै. १, १, ८,  
२; ३, ३, ४; ४, ९, ५; ५, २, ३; ६, ४,  
२; ८, ३; ७, १, १; २, २, ५, ६;  
३, ३, १; ३, २, ७, ५; तैआ. १, २२,  
८; ५, ४, ९; ७, १२<sup>३</sup>; ९, ३; तां ५,  
७, ९; ६, ६, ३; ९, ८, १०; १३, ४,  
१०<sup>३</sup>; १८, ७, ७; १०, ५; २०, १६,  
७; ८; २१, १, ९; गो. १, ५, १४<sup>३</sup>;  
२, २, १; ३, २१; ५, १, ६<sup>३</sup>; २, ८<sup>३</sup>; जै.  
६<sup>३</sup>; ८१; ८६; १०३<sup>३</sup>; १४३<sup>३</sup>; १४४<sup>३</sup>;  
१५३; १६५; १८७; जैउ. २, ५, २,  
२<sup>३</sup>; ३, १, ३, ५; ३, १, ७; सा. १,  
१, १२; -ष्मै ऐ. ४, १६; श. ३, ९,  
४, १७; १८; ५, ३, ४, ५-२१; १३,  
३, ५, २<sup>३</sup>; का. २, १, २, १४; २, ३,  
२१; तै. ३, ९, ३, १; १५, १; तैआ.  
५, ७, ३; तां. ६, ८, १५; ७, १०, २;  
जै. ९३; १५३; गो. २, २, ८; -व्य  
ऐ. २, १<sup>३</sup>, ७, १०; २८; ८, २; ऐआ.

२,८,१४; शां. ३,३; ११,४; १४,  
३; २०, ४; २६, १६; १७; शा.  
२, १, २,८; ४, १, १, १७; १८;  
२, १७; २, ४, २०; ५, ४, २, ३; ९;  
७, ५, १, ३; का. २, १, ४, ५; २,  
२, ५; तैआ. १, २२, ३; ३, १४, ३;  
४, १०, ३; ५, ८, ७; १०, ६; ६, ७,  
३; १०, ७, १; तां. १, २, ९; २०,  
१६, ९; सं. २, ८, १४; जै. २६;  
७५; जैउ. २, २, २, २; -प्याः  
ऐआ. ३, २, ५; शांआ. ८, ९; शा.  
१, ७, २, १६; १८; का. १, १, १, ४;  
तै. १, १, २, २; तैआ. ५, ४, १०;  
तां. ६, ६, २; ६, ३; ९, ४, १८;  
-प्याम् ऐ. ४, २७; तै. १, १, ३,  
३; तैआ. १, २४, ४; जै. ६; १६५;  
-प्यै शां. ४, १४; शा. ४, १,  
५, १६; ५, ३, ३, १२; ४, २, ३;  
जै. ३८; १८२.

अमृतः शा. १२, २, २, १; का. १, ६,  
२, ७; तै. १, २, २, ५; तां. ८,  
७, १; जै. ३८; ३९; १०३;  
२००.

अमृतःप्रदान- -नम् ऐआ. २, १,  
२; तै. २, २, ७; ३; ११, ५; -नात् जै.  
३२; १०३; २००.

अमृत्र शा. १०, १, १, ४; का. १,  
२, ३, ४; २, २, १, ४; तै. ३, ७,  
६, १.

अमृथा शा. ३, ४, २, १३.  
अमृहि शा. १४, ३, ३४.

अमू- -मू ऐ. ८, ७; गो. २, ३, ८;  
-मूः शा. १, ८, १, ९; ४, ४, ४, १;  
१३, ८, २, २; ३, ६; ४, ११; का. १,  
४, ३, ४; तां. १५, ७, ६; जै. ८८;  
-मून् शा. २, ६, १, १५; २, ५, १, ३१;  
४, ४, ११; तैआ. १, ३, २; ३;  
९, ५; ५, १२, ३; -मूनि गांआ. ७,  
४; शा. ७, ५, २, ४३; १२, ५, १,  
१२; का. १, १, ४, १४; तैआ. १,

१४, २; -मू ऐ. ४, २७; वा. १,  
७, १, १७; २, ११; १५; २, ३,  
१, २२; ४, ४, १४; ३, २, १, १८;  
२३; ४, २, २, ६; १२; ३, ५, ७;  
७, ३, १, २०; ४, १, २०; २, १८;  
का. १, ३, ४, ८; २, १, ३, १३;  
तै. ३, २, ३, ७; ७, ४, १६; तैआ.  
१, १३, १; जै. ९१; ९२; १०१;  
१८२.

असु- -सौ ऐ. १, ७; १३; ३०; २,  
३४; ४१; ३, ६; २९; ३४; ४१;  
४, ४; ९; २०; शां. २, १; ३, ३; ४, ३;  
८, ४; १४, ३; १७, १; १८, ९; २३,  
४; २६, १७; २७, ५; शांआ. १,  
४, ५; ३, ७; ४, ६; ११; ७, ४;  
१३; १४; ८, ३; ६; ९; ९, ७; १४,  
१; शा. १, ६, ३, १७; ७, २, ११;  
१५; १६; १७; १८; ९, १, ८; १०;  
१२; २, १, १, ६; २, ८; १८;  
४, २८; २, १, १६; ४, २, १६;  
१९; २३; ६, १, ३४; ३६;  
४१; ३, १४; का. १, १, १,  
४; २, ५; १२; ३, २; ८; ४,  
२५; २, ४, ५; ३, ३, १४; १६;  
१९; ४, १, १३; ६, १, २३;  
२४; २७; ३, १०; २, १, ४,  
१२; २, १, १, ४; २, २, ८; तै. १, १,  
६, ३; ७, २; ८, २; २, ३, ३;  
४, ६; २; ६, ५, २; ८, ९, १; २, १, ६,  
५; ४, २, २; ५, ५, ६; तैआ.  
१, ८, २; १४, १; २; २२, ३; ९; १२;  
२४, ४; २, २, १; १३, १; ४, ८, १;  
११, ६; तां. २, १७, ४; ३, १०, २;  
४, ३, ५; ६; ४; ५, २, ३; ६, ७, २४;  
७, ६, १७; प. १, ३; २, ४; ४, १;  
सं. १, ३, १०; ५, ७; १४; १५;  
१९; ६, १७; १८; १९; २३; २४;  
२५; २, ६, ७; ८; जै. ३; ४; ६; १५;  
२०; ३८; ८१; ८८; ९०; ९२; १०३;  
१०६; १११; जैउ. १, १, १, ५;

४, १; १६, १, ३; १७, २, ८; २, ३,  
३, ५; ८; सा. २, ५, ३; गो. १, १, ३१;  
२, २२; -सौ तै. ३, ५, ३, १.  
असक- -कौ वा. १३, २, ९, ६;  
५, २, ४.

अ-द(स्त-)-स्ता(√दस्)- -म् तै. ३,  
२, ३, १२; ७, ४, १७; तैआ. ४, १, १.

अ-दाभ्य(√दस्)- -भ्यः शा. ११, ५,  
९, १; २; ५; ७; तै. २, ४, १, ११; ६,  
१; ८, १; ७, ७, ६; -भ्यम् शा. २, ३,  
४, २१; ४, १, १, ५; ९, २, ३, ४२;  
११, ५, ९, १; ४; १०; का. १, ४,  
१, १६.

अ-दायाद्- -म् वा. ११, ५, ३, ११.

अ-दारस्त्व- -त् तै. ३, ७, ५, १२; तां. १५,  
३, ६; आ. १, १३२; जै. २०५;  
-त्तः तां. १५, ३, ७; जै. २०५;  
-त्ता तां. १५, ३, ७.

अ-दारस्त्व- -म् तां. १५, ३, ७; जै.  
२०५.

अ-दास्यत्(√दा)- -स्यन् तै. ३, ७,  
१२, ३; तैआ. २, ६, २.

अ-दिति- -तये वा. १, ५, १, १७; ६,  
७, ३, ८; तै. ३, ६, ३, २; सं. १, ७,  
१०; -ति वा. ४, ५, ८, १०;  
-तिः ऐ. १, ८; २१; ३०; ३, २९;  
३१; ५, २७; ७, ३; ऐआ. ३, १,  
६; शां. ७, ६; ९, ६; शांआ. ७,  
१६; शा. १, १, ४, ५; २, १, १४;  
३, १, १५; १७; ३, ४, २, १, ५, १९;  
३, ४, ३४; ३, २, ३, ६; २, ४, १६;  
३, १, २; ४, ४, १; ४, १, २, ६; ५, १,  
२; ४; ५, १, ४, ४; ३, १, ४, ५,  
३७; ५, २, ८; ६, ३, ६, १०; ११;  
५, २, २०; २१; ४, २; ३, ७, २, ८;  
७, ४, २, ७; ५, २, ३४; ८, २, १,  
१०; ४, २, ९; ३, ७; ११, १, ३, ३;  
१२, १, ३; ४, १, ९; ९, २, ११;  
१३, १, ८, ४; १४, २, १, ७; का. १,  
२, १, ११; ४, १, २४; २, १, ३, १०;

† √अदेर्वा । दा. १०, ६, ५, ५. ३० ।



४, १२; २, ४, १२; १४; तै. १, १, ६,  
५; ९, १; ३; २, ३, ४; ५, २; ४, ३, १;  
६, १०, ५; ७, ३, ३; ६, ७; २, ४, २,  
७; ६, १७, १; ७, १२, ५; ८, १, ६;  
७, २; ३, १, १, ४; ६, ६; २, ४, ७;  
५, ५; ६, १; ७, १०, ५; ८, ११, २;  
११, ५, ३; तैआ. १, १३, २; ३;  
२, ६, २; ३, ८, १; ४, २, ६; ४२, ३;  
१०, २१, १; तां. १५, ७, ७; जैड.  
१, १३, २, ४; ५; ६; ७; ८; गो. १,  
२, १५; ४, ८; -तिःऽइव तै. ३, ५,  
१३, ३; ७, ५, १०; -तिम् ऐ. १,  
७; ८; शां. ४, १; ७, ८; श. ४,  
५, १, ४; ५, १, ४, ४; ४, १, १५;  
७, ५, २, १९; ३४; १२, १, ३,  
२; तै. ३, ११, ५, ३; तैआ. १, १, ३;  
२१, २; ६, ६, १; १२, १; सं. २, ८,  
१५; गो. १, ४, ८; -ते श. २, ३, ४,  
३४; १४, २, १, ७; का. १, ४, १,  
२४; तैआ. ४, ८, १; ५, ७, १;  
-ते श. ६, ५, १, १०; तै. २, ७,  
७, ५; ८, ६, ५; तैआ. २, ५, १; ६,  
६, २; तां. २२, १०, १९; -ते ऐ. १,  
९. श. २, ३, ४, ३७; ३, १, ३, २;  
३; १०, ६, ५, ५; १२, १, ३, २;  
का. १, ४, १, २६; तै. २, ८, २, १;  
२; ३; ९, ७; ३, ६, २, १; तैआ. १,  
१३, ३; तां. २४, १२, ६; सं. १,  
५, २; आ. १, १०२; ३००; ३३२;  
जैआ. १, १०२; ३००; गो. १,  
४, ७; -तौ तां. १, ५, १९;  
-त्या श. ३, २, ३, १९; ६, ५, २,  
२०; ५, ४, २; -त्या शां. ६,  
१४; श. १, १, २, २३; ४, ५;  
७; २, १, १४; १५; ३, ३, १, ४;  
४, १; ८, २, १, १०; का. २, १, २,  
१६; ३, १०; १२; ४, १२; १४;  
तै. ३, २, ४, ७, ५, ५; ७; ६, १, २;

तैआ. ४, ८, २; ५, ७, २; गो. १, ४,  
८; -त्यै शांआ. १२, १; श. २,  
२, १, १८; १९; २२; ३, ३, ४, १;  
४, ५, १, २; ५, ५, २, ८; १०;  
६, ५, २, १३; ८, ४, २, ९; ११, १, ३,  
१; ३, ५; १२, १, २, १; १३, १, ८,  
४; १४, २, १, ८; का. २, २, ४,  
१२; तै. १, ५, १, १; ३, १, ४, ५;  
६, ६; २, २, ७; ८, ११, २; तैआ.  
४, ८, १; ५, ७, १.

अदिति-त्व- -म् श. १०, ६, ५, ५.  
अ-दित्सत्(√दा)- -त्सन् तैआ. २,  
४, १; -त्सन्तम् श. ५, २, २, ६.

अ-दिवा ऐ. ५, ३१.

अ-दीक्षित- -तः ऐआ. ५, ३, ३; शां.  
४, ४; ७, ४; श. ३, १, २, २०; १२,  
१, १, १०; तां. २५, १४, २; -त्स्य,  
श. ३, १, २, २०; -ताः तां. १७,  
१, ९; -ते ऐआ. ५, १, ५.

अ-दीक्षितायन(-तऽअ)- -नानि शां.  
४, ४.

अ-दी(न→)ना- -याम् शां. ३०,  
११; गो. २, ५, १०.

अदीन-त(म→)मा सं. १.

अ-दीर्घ- -म् श. १४, ६, ८, ८.

अ-दीर्घ्यत्- -न् तै. ३, ७, १२, ३; तैआ.  
२, ४, १; ७, १.

अ-दुःख- -खः तैआ. १, ३, ४.

अ-दुःस्पृष्ट(ष्ट→)ष्टा सं. १.

अ-दुरुक्तवाक्य(दुःउक्तऽना- )- -म्  
तां. १७, १, ९.

अ-दुष्ट- -म् ऐ. ७, ५; शां. १०, ४.

अ-दृश्य- -श्यः जै. ८८; -श्ये तैआ.  
८, ७, १.

अ-दृशमान, ना- ना श. ११, ४, २, १६;  
-नाः श. ३, ६, २, २६; तै. ३,  
१०, ९, ११; जै. १७६.

अ-दृष्ट, ष्टा- -ष्टः ऐआ. ३, २, ४; शांआ.

८, ७; श. १४, ६, ७, ३१; सं. २,  
४, १२; -ष्टम् श. १४, ६, ८, ११;  
-ष्टा तै. १, ४, ३, ३.

अ-दृष्ट-दर्शन- -नानाम् सा. ३, ४, १.

अ-दृष्ट-रजस्- -सम् सा. ३, ४, ४.

अ-दृष्ट्वा श. १४, ४, २, २८.

अ-देव- -वः तै. ३, १२, ३, १६; -वाः  
श. १४, ७, १, २२.

अ-देवी- -वीः ऐ. ६, ३६; जै.  
१८०; गो. २, ३, २३; ६, १६; -व्यः  
तां. १९, १९, १.

अ-देव(क→)का- -काः श. ३, १,  
४, १०.

अ-देव-जु(ष्ट→)ष्टा ऐ. २, ५; २८.

अदोमय अदस् द्र.

अद्वा श. १, २, ४, २०; २, ३, १, २५;  
२६; २७; २८; २९; ३, २, १, ४०;  
७, २, २, १३; १९; ३, १, १२; १०,  
६, ३, २; ११, १, ३, ३; १३, ८, २,  
७; का. १, ३, १, १६; १७; १८;  
२०; २४; २, २, २, १२; तै. २,  
८, ९, ५; अद्वाऽइव श. ३, १, ४,  
११; ११, १, ३, ३.

अद्वातम- -मौऽइव ऐआ. १, २, ३.

अद्वा-तसाम् श. १, ६, २, ९; ७, ४, १,  
८; १०, २, ६, ९; का. १, २, १, १०.

अद्वा-विद्या- -द्या श. १०, ३, ५, १३.

अद्धान- -नः का. २, २, ८, ३.

अद्भुत- -तः श. ६, ६, २, १४; -तम्  
तैआ. १०, १, ४; सा. २, ७, ६; -तानि  
ष. ५, ३-१२; -ते सा. ३, ५, ४.

अद्य ऐ. १, १६; २९; २, ३; ३१; ३,  
३६; ३७; ३, ३१; ५, ५; १८; २७;  
६, १९; ७, २, ९; २८; श. २, ३, १,  
२८; ३, ४, १, २४; ४, ३, ४, १९;  
७, १, २, ८; ५, २, ५, २; ९, ५, २, ९;  
११, १, ५, १; ४; ६, १०; ५, १,  
८; १३, ५, ४, १४; २३; १४, १, २;

† 'अदितिदेवीम्' इति कालि-मुपा. चिन्त्यः । ‡ 'अदुःख-' इति. मुपा. स्वरनिदेशो दुष्करः । नितान्तमुप-  
हासैककारणत्वात् । तु. या. २, ४ यत्र साध्वी निर्दिष्टिर्लभ्यते । § 'अद्भ्या । देवः ।' इत्येवं विभजद्राप्परत्वं  
चिन्त्यम् । पूर्वस्मिन्द्वैस्वर्यस्योत्तरस्मिंश्च निघातस्य दुरुपपदत्वेऽपि दुर्वारत्वात् । ¶ अध्वाना (?) द्र. ।

११; १२; का. १, १, २, ४; ३, १,  
१५; १९; २, १, ३, ५; तै. २, ४, २,  
५; ८, ५; ३, १, १, ९; ६, २,  
१; २; ३, १, ४; १२, २; १३, १;  
१५, १; ७, ६, २१; २२; तैआ.  
१, ३०, १; ४, २, २; ३; ४; ११,  
२; ७; २०, ३; ५, २, ७; ९, १;  
६, ३, २; १०, २; तां. १, २, ३;  
१५, ८, ३; जै. ३४; ३७; ६२; ९०;  
१२७; १५१; १६४; १७०; १८२;  
१८६; २०३; २०४; २०५.  
जैव. ३, १, १, २०; ष. १, ४; मं.  
१, ५, ४; ७, १५; सा. १, ८,  
२; ७; २, ४, ८; ३, ७, १; गो. १,  
१, ३१; २, ४.  
अ(घ→)घा ऐ. ५, २; ८; १७; २१;  
तै. २, ४, २, ४; ६, ३; तैआ. ४,  
२०, १; १०, ४९, १; तां. ४, ७, ७;  
जै. १८०.  
अघान्तिक(-घऽअ)- -म् जै. २०५.  
अघ-श्च- -श्चात् तां. ९, ४, १८.  
अघ-सुत्या शां. ३०, ६; गो. २, ६, १४;  
-स्याम् श. ३, ५, १, १५; जै.  
१३६; गो. २, ६, १४.  
अघ-स्तोत्रिय- -स्य गो. २, ५,  
११; १५.  
अद्वाक्/इश् द्र.  
अद्भि- -द्वयः श. १, १, ४, ७; का. २,  
१, ३, १२; -द्विः श. १, १,  
४, ७; ७, ५, २, १८; का. २,  
१, ३, १२; तै. २, ७, १३,  
२; ३, २, ५, ८; तां. १२, १०, १;  
-द्विभिः ऐ. ५, १; १२; श.  
१२, ८, २, १२; तां. १४, ९,  
१; -द्विम् तै. १, ५, ८, ३; -द्वी  
तै. ३, ६, ९, १; -द्वीन् ऐ. ७, ३२;  
-द्वेः ऐ. २, ९; ५, ४; तै. २, ५, ८,  
१०.  
अद्भि-जा(√जन्)- -जाः ऐ. ४, २०;  
श. ५, ४, ३, २२; ६, ७, ३, ११;

तैआ. १०, १०, २; ५०, १.  
अद्भि-वर्हस्- -होः तै. २, ७, १३, २.  
अद्भि-बुध्न- -म् श. ७, ५, २, १८.  
अद्भि-वत्- -वः ऐआ. ४, १, १; तां.  
९, १०, १. जै. १९९; २०३;  
२०४.  
अ-द्वुत्य (√द्व) जै. १८६.  
१ अ-द्वुह- -हः तैआ. १, १, २.  
२ अ-द्वुह- -हः श. ७, १, १, २५;  
तां. १२, ६, ८.  
अ-द्वयस्- -याः ऐआ. ४, १, १.  
अ-द्वार- -रा श. ११, १, १, ३.  
अ-द्वितीय- -याः जैव. १, १६, १, १.  
अध ऐ. २, २०; शांआ. १२, १;  
तै. २, ८, ३, ३; ६, ३; ७, ११,  
५, ८, ४, ३; तैआ. ४, ५, ६; ४२,  
५; तां. १८, ८, १६.  
अध(→)घा ऐ. ७, ६; श. ७,  
२, ४, २७; ९, २, ३, २२; ११, ५,  
१, ८; तै. २, ८, १, १; तैआ. १०,  
१०, १; जै. ३६.  
अधम् तै. ३, ७, १३, १.  
अधम्- -मम् श. ३, ८, २, १५; ६, ७,  
३, ८; मं. १, ७, १०; जै. २०७;  
-मानि तै. २, ४, २, ६.  
अधर, रा- -रः तैआ. ४, ३८, १; तां. ६,  
१, १०; -रम् शां. २१, ४; २२, ४;  
श. ४, ६, ४, ४; ७, १, १, ४४;  
५, १, २; ३८; तै. ३, ७, ६, १०;  
गो. १, २, ४; जै. २१२; -स्या श.  
१४, ५, २, ३; -रा श. ७, ५, १,  
३८; ८, ६, २, १४; तैआ. २, १९,  
१; ७, ३, ४; -राः श. ७, १, १,  
४४; -राव गो. २, ४, १६; -रान्  
शांआ. १२, २; ७; श. ९, २, ३,  
२१; तै. ३, ७, ६, २१; -रायै तैआ.  
२, २०, १; -रे श. ११, ४,  
१, ५; १३; तै. २, ४, २, ९; ४, ७,  
८; ३, ६, ४, १; ३; ६, ९; १०; ११;  
गो. १, ३, ९; -रेण प. १, ३.

अधर-मूल, ला- -लम् श. १, ३, ३,  
१०; -ला श. १, ३, ३, १०.  
अधराच्(-र/अच्)- -राक् श. ३,  
९, ४, २१; ५, ४, २, ५; तै. १, ७, ८,  
५; २, ५, ८, १; ८, ५, ९; गो. २, ६,  
१३; -राचः ऐ. ४, १०; ६, २२;  
तै. २, ४, १, ३; ३, २, १०, १; गो. २,  
६, ४.  
अधरारणि(-रऽअर-)- -णिम् श.  
३, ४, १, २२; ११, ५, १, १५; १६;  
१७.  
अधरोत्तर(-रऽउ)- -रम् तां. २,  
३, ७.  
अधरोष्ट(-रऽओ)- -ष्टः शां ३, ७;  
-ष्टे शां. ३, ७.  
अ-धर्म- -र्माय तै. ३, ४, ६, १; -र्मैण  
श. ५, २, ४, १३.  
अधर्म-भाज- -क् सा. १, ७, १५.  
अधर्म-मय- -यः श. १४, ७, २, ६.  
अधस् (:) ऐआ. २, ५, १; शां. २५,  
१५; श. १, १, १, ११; ३, ४, १५;  
४, २, ४, १५; ५, १, २, १८; १४,  
९, ४, २; का. १, १, १, ५; २, १,  
१, ९; तै. १, १, ३, ६; २, ८, ९, ५;  
तैआ. १०, ११, २; तां. १, २, ९;  
६, ६, ५; २१, ३, ४; जै. ५९; ष.  
१, ३; ४, ४; सा. १, ५, १२;  
२, ६, ८; मं. १, २, १; -धः-धः  
(-धोऽधः-) श. ३, ५, ४, ३; ४, ६,  
९, १३; ५, १, २, १८; ९, ४, २, ४;  
१०; तै. १, १, ५, ७; तां. ६, ५, १४;  
अधःइव श. ९, १, १, ११; १४,  
३, १, ७; ६, १, १०; ष. १, ३.  
अधःशय- -म् श. ६, ६, ३, ६.  
अधःशायिन्- -यी तैआ. १०,  
११, २.  
अधःशिरस्- -रसि गो. २, २, १५;  
-राः गो. २, २, १५.  
अधःस्कन्न (√स्कन्द)- -न्नात् प.  
१, ५.

अधस्तराम्ऽइव श. १, ५, ४, ५.  
 अधस्तात् ऐ. २, ११; ऐआ. २,  
 ४, १; श. १, १, ११; २, १, ६;  
 ३, ४, १५; ३, ८, ४, ९; ४, ४, १, १;  
 ५, २, ६; ५, २, १, २२; ४, १, १२,  
 ४, १; ७, ४, १, १०; ५, १, ११; ८,  
 ७, ४, १९; ९, ४, ३, ३; १२, ५, १,  
 १०; ९, १, ६; १३, २, २, ४; १४,  
 १, ३, १४; ४, २, २३; का. १, ५,  
 १, ४; २, १, १, ९; ४, ४; तै. ३,  
 ३, १, ३, ४; ८, ७, २; प. ५, ११;  
 सा. ३, ३, ५; गो. २, १, ३; ४, १०;  
 जै. ९५; १४१; १५१; २१२.  
 अधस्पद्-म् श. २, २, ३, १०; ७,  
 २, १, ७; ८, ६, ३, २०; १३, १, २,  
 ९; का. १, २, ३, ८; तै. ३, ८,  
 ४, २.  
 अधोऽक्ष(-धःऽअ-)-म् शां २७,  
 ६; जै. २०४.  
 अधोजानु (धःऽजा-)-तु श. १३,  
 ८, ३, १२;  
 अधोपहास(-धःऽउ-)-म् श. १४,  
 ९, ४, ३; ४.  
 अधोमुख(-धःऽमु-)-म् तैआ. १०,  
 ११, २.  
 अधोराम(-धःऽरा-)-मौ श. १३,  
 २, २, ५.  
 अधारयमाण, णा(√धृ)-णा श. १२,  
 ४, १, ११; -णौ जै. १९०.  
 अधि ऐ. १, १६, २८; २, ३७; ३, १२;  
 ३७; ४, ७, ५, ९; ऐआ. १, ५, २;  
 २, ३, १; ८; शां. १४, ३; श. १,  
 १, ४, ३, ५; २२; २, २, १४; ४,  
 १८; ३, ३, १०; ७, २, १६; ९, १,  
 १९; २, ६, ३, ७; ३, १, ३, २६;  
 ४, १७; २, १, १; २; ४; ४, ३,  
 २१; ८, ३, १०; ४, २, २, १५; ५,

८, १२; १४; ५, ४, ५, १४; ५, ३, ७;  
 ६, १, १, १०; १२; २, २९; ३, ९, २,  
 १, ३९; ३, १, १३; ४१; २, २; ३,  
 १४; ४, २, २; ४, २; ५, १,  
 ४; ६, ३, १; ७, १, १, १; १०;  
 ३५; २, ८; ३, १, ९; १०; ४,  
 १, २; ५, २, ६; ८, २, २, ५;  
 ६, ३, २३; ९, १, २, ४; ५; २, ३, ९;  
 ३५; ३, ३, १६; १७; ४, १, ५; ५,  
 १, ५३; १०, ४, ३, ८; ५, ४, ५;  
 ७; ११, १, २, ९; ६, १४; १२, ४,  
 ४, ३; ५, २, १५; ८, ३, ५; ६;  
 १०; २२; ९, २, ३; १३, २, ८, १;  
 ५, २, १; १६; ४, २८; ६, १,  
 २; १४, २, २, २३; २६; २७;  
 का. २, १, ३, ८; १०; ४, १२; २, १,  
 ११; २, १०; तै. १, १०, ४;  
 २, १, ५; ६, २; ३, ५, २; ७, ७; ८;  
 १०, २; ४, १, १; ४, ८; ६, ५, ४; ७,  
 ६; २, २, ९, १०; ३, २, ३; ४; ५,  
 ५; ४, २, ८; ६, ११; ८, ७; ६, ३, १;  
 ७, २, २; ३; ३, ३; १५, ३; ४; ८, २,  
 १; ५, ८; ८, ९, ४; ३, १, १, १२; २,  
 ८, ६; १०, १; ६, १, १; ३, ३; ७, २;  
 ७, ७, १०; १४; ८, १२, १; १०, ९,  
 १४; १२, ५, १; ६, २; ८, ३; तैआ.  
 १, २, १; २; ७, २; २३, ८; २, ११,  
 १; ३, १२, २; ४, ४२, ५; ६, १,  
 ४; १०, २; २, १; ४, २; ७, ४, १;  
 १०, १, १; १४; १५; जै. ४८;  
 ७४; ९२; १०३; १५०; १९८;  
 जैउ. १, १७, ३, १; ४, ७, १,  
 ३; ४; ८; ९; २, ८; ९; १८; ८, ४,  
 ४; १०, १, ४; तां. ७, ८, २; १३,  
 ३, ८; १३; २०; ९, ४; १७, १, ९; २,  
 २; ३, ३; ११, ८; ९; १८, ६, ११;  
 १३; ८, ८; १३; १०, ६; ७; १९,

१, ३; ४; २०, ४, २; १६, १; २१, ९,  
 १३; २५, ६, ५; ४, २, २; मं. १, २,  
 २०; ५, १२; २, १, १६; ५, १;  
 ३; ४; ५.

अधि/इ, अधीते ऐआ. ३, १, ६;  
 शांआ. ४, १; श. ११, ५, ६, ३-८;  
 ७, २; ३; ४; ५-१०; अधीते  
 तैआ. २, १, १; १०, १; १२, १;  
 १४, १; १५, १; आ. १; सं.  
 १; अधीयते ऐ. ७, १; गो. १,  
 १, २९; अधीयन्ते जै. ३, १, ४, २;  
 अधीये श. ११, ६, १, ७;  
 अधीमहे ऐआ. ३, २, ६; शांआ.  
 ८, ११; सं. १; ३; गो. १, १, २७;  
 अध्येति श. ४, ६, ७, ११; १२;  
 अध्येति का. १, ४, २, १०; तै. १,  
 ४, ८, ४; ३, ९, १७, ४; ५; १२, ५,  
 ३; तां. १७, १, १३; गो. १, १, ३१;  
 अधीमः तैआ. ६, २, १; अध्येप्ये  
 श. ११, ६, १, ७; अध्येप्यामहे  
 ऐआ. ३, २, ६; शांआ. ८, ११;  
 अधीष्व श. ११, ६, १, ७; अधीहि  
 श. १०, ३, ३, ५; तैआ. ९, १, १; २,  
 १; ३, १; ४, १; ५, १; गो. १, १, ३१;  
 ३१; अध्यैत तै. १, ६, २, १; तां. ८, २,  
 १०; अधि...आयन् श. ९, २, १,  
 १५; अधीयीत ऐआ. ५, ३, ३; शां.  
 २७, १; शांआ. ८, ११; श. ११,  
 ५, ६, ९; तैआ. १, ३, २, ३; २, १, १;  
 १०, १; ११, १; १२, १; १३, १;  
 १६, १; जै. १८; गो. १, १, २९;  
 अधीयीरन् तैआ. १, ३, २, २;  
 अधीयात् ऐआ. ५, ३, ३; शां. २७,  
 १; श. ५, १, ५, १७.  
 अध्यापयति आ. १.  
 अधीत-तम् शांआ. १५, १; तै.  
 ३, १०, ११, ३; तैआ. ८, १, १, ९,

† पूर्वव्यवहितक्रियापदेन कैश्चिदभियुक्तैर्योजयितुमिष्यते । पूर्वसप्तम्यर्थानुवादवादिनस्तु वयम् । ‡ पाश्चात्यै-  
 र्व्यवहितक्रियापदेनैकार्यतां निनीपितमपि वयं पूर्वाभिसम्बद्धं सप्तम्यर्थानुवादितया गृहीमः । § पाश्चात्यैरुत्तरेण तिङन्तेनो-  
 पसिसृष्टितमप्येतद्वयं पूर्वाभिसम्बद्धतया पञ्चम्यर्थानुवादितया च प्रतीमः । § कालिकौत्तर्यावाचकतया पूर्वभि-  
 सम्बन्धात्पञ्चम्यर्थानुवादः फलम् । उत्तरतिङन्तावयवीकुर्वतामर्वाचामप्रसन्न ऊहः । ¶ अव्यव/इ द्र. ।

१,९,१,१; १०,१,१; -तात् ऐआ  
५, ३, ३; -तेन ऐआ. २, ७, १;  
शांआ. ७, १; तै. २, ५, ७, १.  
अधीतवेद- -दः श. १४, ६, ११, १.  
अधीत्य शांआ. ३, १; १४, २; गो.  
१, २, १३; ३, १.  
अधीयत्- -यन् ऐ. ३, ३५, तैआ.  
२, १७, १; जै. ९३; -यन्तः तैआ.  
५, ६, १२.  
अधीयान्- -नः ऐआ. ३, २, ५; गो.  
१, १, ९; २, ५, १३; -यानाः श.  
१४, ६, ७, १.  
अध्याप्य सा. १, ५, १०.  
अध्याय- -यम् ऐआ. ३, २, ६; ६;  
शांआ. ८, ११; तां १५, ५, २०; जैउ.  
४, ५, १, ४; जै. १५२; -येन ऐआ, ५,  
३, ३.  
अध्यायम् (णमुल्) तां. १२, ११, १०.  
अध्येतव्य- -व्यः श. ११, ५, ६, २;  
७, २; ३, ४; १०; तैआ. २, १५, १;  
-व्यम् ष. ४, ६;  
अध्येयमाण- -णः श. ११, ४, १, ९.  
अधि(क→)का- -काः शां. २२, ९.  
अधिक-ता- -तानाम् जै. १८१.  
अधिक्रु(म्भ→)म्भा- -म्भाः जै १६५.  
अधि/कृ अधिक्रुस्ते जै. ५१; अधिक-  
रिण्याभि ष. १, ४; अध्यक्रुर्वत जै. ५१.  
‡अधिक्रण- -णेषु तैआ. ७, ३, १.  
अधि/क्रीड्, अध्यक्रीडन् तै. १, ६,  
७, ५.  
अधि/रक्षि, अधिक्षियन्ति श. ३, ५,  
३, २, ३; अधिऽइव...क्षियन्ति श.  
३, ५, २, २, ३; अधि क्षियन्ति तै. २,  
४, ३, ४.  
अधि/गम्, अधिगच्छति श. ९, ५,

१, ९; जै. १५५; अधिजगाम श. ९,  
५, १, ५; जैउ. ३, ६, १, ३; अधि-  
गच्छ ऐ. ७, १७; अध्यगच्छत् जै.  
१४७; अधि...अगच्छताम् जै.  
१३३<sup>१</sup>; अधिगच्छेत् श. १४, १,  
१, ८; अधि...अगन् श. ९, ५, १, ६.  
अधिगम्यते ऐ. ३, १७<sup>२</sup>; जै. ५९<sup>३</sup>;  
अधि...गम्यते जैउ. १, १२, ५, ४;  
अधिगम्यन्ते जैउ. १, १५, २, ४;  
जै. ७४.  
अधि/गा( ←√२इ ), अध्यगीपत  
तैआ. २, ९, १.  
अधि/चर्, अधिचरन्ति जै. १०३;  
जैउ. १, १६, १, ३; अधिऽइव...  
चरन्ति ऐआ. २, ३, १.  
अधिचर- -म् शां. १९, २; २५, ११.  
अधि/चि, अधि...चिनोति श. ८, ७, २,  
१५; अधिचीयते श. १०, ४, २, ३१<sup>३</sup>;  
अध्यचीयत श. १०, ४, २, २८<sup>३</sup>.  
अधि/जन्, अधिजायते ऐ. ८, २८,  
श. २, २, ४, ८<sup>३</sup>; ३, ३, ५; ६, १;  
१, १२; ११, १, २, ३; जैउ. ३, २,  
२, ९; ष. २, २; अधि...जायते  
श. ३, ७, ४, ५; अधिऽइव...जायते  
ऐआ. २, ३, १; अधि...जायन्ते  
श. १०, ३, ३, ६; ८; अधिजायसे  
शां. ४, ११; श. १४, ९, ४, ८; सं.  
१, ५, १६; १७; अधि...जन्तिरे  
तैआ. १०, १, २; अधि...जाय-  
ताम् श. १२, ५, २, १५; अध्य-  
जायत श. ७, ५, २, २१; अध्य-  
जायत श. ७, ५, २, २१; १२, ५,  
२, ४; तैआ. १०, १, १३; १४,  
अधि ( अजायत ) श. ७, ५, १,  
३०; अधिजायत श. १, २, २, ३.

अधि...जनयति श. १, ६, ४, १५;  
२, ४, ४, २०; ६, ८, २, ६; ७, ४, १, १;  
अधि...जनयति श. ७, ४, १, १;  
अधि...जनयामः श. ६, ८, २, ३;  
अध्यजनयन् तै. १, ५, १०, १;  
अधि...अजीजनत श. १२, ४, २, ८.  
‡अधिजात- -तः गो. १, १, ९; -ताः  
ऐ. ७, ३०.  
अधि-ज्य-धन्वन्- -न्वा श. ९, १,  
१, ६.  
‡अधिज्योतिस्- -पम् तैआ. ७, ३,  
१; २<sup>३</sup>.  
अधि/तन्, अधितनोति श. ५, ३, ५,  
२७.  
अधि/तप्, अधि...तपन्ति तै. २,  
८, ४, ४.  
अधि-तराम्ऽइव शांआ. १, ७<sup>३</sup>.  
अधि-दिव्- -वम् शां. २०, १.  
अधि-देवत- -म् श. ६, ५, ३, ३; ६,  
१, ८; ७, १, १९; ८, ७, ४, १८; ९,  
५, २, ८; १०, १, २, २; २, ६, ९; १६;  
३, ३, ७; ५, ३; ७<sup>३</sup>; ४, १, २२; २३;  
५, २, ५; १८; ६, २, ३; ६; ९; १२,  
१, १, ४; ३, ३, ४; १३, ६, १, ७; १०;  
१४, ४, ३, ३, ३; ५, ३, ५; ६, १, १२;  
७, १६; जैउ. १, १८, २, ७; ८; ९;  
३, १, ४, २; १२; ६, ४, ६; ५, २; ४,  
१०, ४, ४.  
अधि-देवन(√दिव्)- -नम् श. ५,  
३, १, १०; ४, ४, २०; २३; -ने श. ५,  
४, ४, २२.  
अधि-दैव- -म् गो. १, ४, २-५; ११<sup>३</sup>.  
अधि-दैवत- -तम् ऐ. २, ४०; ऐआ.  
१, ३, ३; ६; २, १, २<sup>३</sup>; ५; ३, १, १;  
२; २, २<sup>३</sup>; शां. ३, ४; ७, ८; ९,

† मुद्रितस्वरस्तु तत्सम्पादकोपहासायैव भवेत् । ‡ एकं पदमिदमुत् पदद्वयमिदमसमस्तमिति भवति सन्देहः ।  
क्यम् ? स्वरसहितेषु यावदुपलभ्यपठित्वैकपद्यलक्षणस्यैकस्वर्यस्य दुर्भिक्षादसमस्तपदद्वयलक्षणस्य च द्वैस्वर्यस्य प्राचुर्यो-  
द्विस्वरपठित्वेपि तत्साम्ये द्वैपद्यं स्यात् । यथास्थानविस्पष्टलक्षणदर्शनाद्वाप्यकारैश्च तत्र तत्र ऐकपद्याङ्गीकारात्स्वर-  
रहितेषु पठित्वैकपद्यमेव स्यात् । द्वैपद्यलक्षणे विस्पष्टेऽपि भाष्यकृतानसकृत्तदुपेक्षणलक्षणप्रमाददर्शनाद्यप्रमाणान्तराभावे  
प्रायोदर्शननयेन द्वैपद्यमास्थितस्याप्यस्माभिस्तु ययोपलभ्यग्रन्थपाठस्य सौकर्यधिया यथादर्शनमुद्रणे समादरोऽदक्षि ।  
‡ अधिज्योतिष- , तैउ. पाठः ।

शांआ. ४, १२; ६, २; १०; ७, २;  
४; ५; ६; ७; २१; ८, २; गो. १, २, ५.  
अधि√द्रु, अधिद्रवति श. १, ७, २,  
११; का. १, ३, ४, १३; अधि-  
द्रवति श. १, ७, २, ११; १२; ८,  
२, २४; २, ४, ४, २३; ३, ८, ५, ७.  
अधिद्रावयति श. १, ७, २, १२;  
९, २, २४.  
अधि√घा, अधि....(धेहि) ऐ. ३,  
३८; अध्यदधुः जै. १८०; अधि....  
अदधाः ऐ. १, १९; २९; अधि....  
घाः ऐआ. १, ५, २; अधि....  
अधित तै. २, ४, ६, १०.  
अधिनि√धा, अधिनिदधाति श. ३,  
६, १, ६; २२; ७, १, ३; ३, ९, ३,  
३; १३, २, ९, ३; का. २, १, ३, १४†;  
अधिनिदधाति तै. १, ७, ८, २; ३,  
२, ३, ४; अधिनिदधाति श. ३,  
५, ३, ९; ११, ४, २, १३; १४;  
अधिनिदध्यात् श. ११, ४, २,  
२; १५.  
अधिनिधीयते ऐ. १, २९.  
अधिनिधाय तै. १, ६, ५, ४; तां.  
१३, ४, १७.  
अधि-निर्√ष्मा, अधिनिर्धमति  
तैआ. १, ७, २.  
अधि-पति- -तयः श. ८, ४, ३, ८;  
१६; १८; ६, १, ५; ६; ७; ८;  
९; तै. ३, ८, १८, १; २; तां. ६,  
७, १; ३; जै. १४१; -तये श. ५,  
२, १, २; तै. ३, ९, १६, १; १०,  
७, १; -तिः ऐ. ३, ४२; ७, २०;  
८, १२; ऐआ. २, ३, ७; शांआ.  
५, ८; १२, ४; श. ७, ४, २, २८;  
८, २, १, १०; ३, १२; ३, २, ४;  
४, ३, ३; ४; ५; ६; ९; १०;  
११; १३; १४; १५; १७; १९;  
६, १, ५; ७, १, २२; १०, ३, ५, ८;  
१३, ४, १, १४; १४, ३, २, ३; ४,  
१, १९; ५, ५, १५; ७, १, ३२; २,

२४; ८, ८, १; ९, ३, १०; तै. २,  
२, १०, १; २; ३; २, ७; १५, १; ३,  
३, २, ५; ७, ९, ६; ९, १६, २; तैआ.  
२, १९, १; ४, ११, ५; १०, १४, १;  
४७, १; तां. १, १०, ५; ६, २, ७;  
८; ९; १९, १२, ३; ४; गो. २, २,  
१४; जै. १४१; -तिना श. ८, ५, ३,  
३; -तिम् ऐआ. २, ३, ७; शां. २२,  
१; २; ५; २३, ३; ८; श. ७, ४,  
२, २८; ८, ३, २, ४; ७, १, २२;  
१४, १, ३, १९; २०, २१; २२; २३;  
९, ३, १०; तै. २, ४, ७, १; ३, ७,  
९, ६; ९, १६, २; १२, ३, ३; तां.  
६, २, ७; -ती शां. २२, ९; -ते  
तै. ३, ७, ९, ६.  
अधिपत्नी- -त्नी श. ८, २, १, १०;  
३, १, १४; ४, ३, ७; १२; ६, १, ९;  
तै. ३, १, १, ११; १२, ३, २; -त्नीम्  
श. ८, २, १, १०; तै. ३, ७, ७, २.  
अधि-पथ- -म् श. १३, ८, १, १०.  
अधि-पा- -पाः श. १२, ४, ३, ४; तै.  
२, ८, ४, २.  
अधि√पिप्, अधिपिपति तै. ३, २,  
६, २.  
अधिपेपण- -म् श. १, १, ४, ३;  
का. २, १, ३, ८; जै. १२७.  
अधिप्र(जा→)ज- -म् तैआ. ७, ३,  
१; ३.  
अधि-प्रज्ञ(√ज्ञा)- -म् शांआ. ५, ८.  
अधि-प्र√धाव्, अधिप्रधावसि तै.  
२, ५, ६, ४.  
अधि-प्रष्टि-युग- -गो श. ५, १, ४, ११.  
अधि-प्र√सू, अधिप्रसुवति गो. २,  
५, ८.  
अधि√व्रू, अधि....व्रवन् तै. २, ७,  
१६, १; अधि....व्रवीतु तै. २,  
८, १, ३; अधि....व्रूहि तैआ. २,  
५, २. अधि√वच्द्.  
अधि-भूत्- -तम् शां. २०, ३; ४;  
२१, २; ३; ४; शांआ. ५, ८; श.

१४, ६, ७, १९; २०; तैआ. ७, ७, १.  
अधि-मन्थन(√मन्थ)- -नः श. ३,  
६, ३, १०.  
अधि-यज्ञ- -म् शां. ११, ८, श. १०,  
२, ६, १०; १३; १७; ५, २, ६; १४,  
६, ७, १८; १९.  
अधि√यस्, अधि....यच्छत तै. २,  
८, ५, ६.  
अधि-रञ्ज- -ञ्जुः तैआ. २, ४, १.  
अधि-राज- -जः श. ५, ४, २, २; तै.  
३, १, २, ७; मं. २, २, १२.  
अधि√रिच्, अधिरिष्यते जै. ७३.  
अधि√रुह्, अधिरोहति ऐ. ४, २०;  
ऐआ. १, २, ४; श. ५, १, ५,  
२; १२, ८, ३, १०; का. २, १,  
२, १२; अधिरोहति श. ७, ३,  
२, १७; अधि....रोहति जै. ४,  
११, ३, १०; अधिरोहतः ऐआ. १,  
२, ४; जै. ५८; अधिरोहन्ति ऐआ.  
१, २, ४; श. ७, ३, २, १७;  
जै. ५८; अधिरोह तैआ. ६, ४, २;  
अधिरोहेत् ऐआ. १, २, ४; अधि-  
रुहेम् ऐ. १, १३.  
अधि रोहय श. ७, २, १, १०.  
अधिरोहण- -स्य श. ७, २;  
४, १७.  
अधिलोक- -म् श. १४, ६, ७, १६;  
१९; तैआ. ७, ३, १; २.  
अधि√वच्, अधि....वोचः श. ३, ९,  
४, १२. अधि√व्रू, द्र.  
अधि√वद्, अधिवदति श. ७, १, १,  
१४; २६; २९; ३१; २, १, १२;  
३, १, २४; ४, १, ९; १४; २१; ४४;  
२, ८; १५; २१; २८; ३९; ५, १,  
११; २५; ३१; २, २२; ८, २, १, ८;  
३, १, १०; १४; २, ४; ७, १, २२; २,  
६; ३, २०; ९, २, ३, १९; ५, १३;  
तै. ३, ८, ३, २; अधिवदति श. १०,  
२, ४, ८; अधि....वदति श. १,  
४, ४, ११.

अधिवाद्- -म् तै. ३, १२, ५, ४<sup>३</sup>.  
 अधि/वप्, अधिवपति श. १, २, १;  
 १८; का. २, १, ४, १७; तै. ३, २, ६, ३,  
 अधिवपामि तै. ३, २, ६, ३; अध्युवाप  
 जै. १९८; अधिवप्स्यामि जै. १९८.  
 अधि/श्वस्, अधिदसति गो. १,  
 ४, २०.  
 अधि/रवस्, अधिवस्ते तै. २, ८, ८, ८.  
 अधिवास- -म् श. १३, २, ८, १;  
 ५, २, १; -सेन श. १३, ५, २, २.  
 अधीवास-, द्र.  
 अधिवास-परिवास- -सौ जैआ.  
 १, ५१२.  
 अधि/वह्, अध्युह्यै श. १, ४, ४, १३.  
 अध्यूह-हृळ, हृळा- -हृळः ऐआ.  
 २, ३, ४; शां. १४, ३<sup>३</sup>; शांआ. २, ३;  
 -ढः सा. ८, ५, २, ७; ८; ९; १०; -ढम्  
 जै. ११८; -हृळम् ऐआ. २, ३, ४.  
 -हृळा ऐ. ३, ४१; -हृळाः शां. १४,  
 ३; -हृळे ऐआ. ५, ३, ३;  
 अधि-वि/क्रम्, अधिविक्रमस्व तां.  
 २१, १०, १३.  
 अधि-विद्य(√विद्)- -म् तैआ. ७,  
 ३, १; २; ३.  
 अधि-वेद्- -म् श. १४, ६, ७, १७; १८;  
 अधि-वि/घा, अधिविधीयन्ते श.  
 ६, ३, १, १६.  
 अधिविधाय तैआ. ७, ७, १; तां. १७,  
 ५, १.  
 अधि-वृक्ष-सूर्य- -यें तै. २, २, ६, ४.  
 अधि/वृज्, अधिवृणक्ति श. १, २, २,  
 ४; अधिवृणक्ति श. १, २, २, ७; का.  
 २, २, १, ४; ६.  
 अधिवक्ष्यन्- -म् श. १, २, २, ३;  
 का. २, २, १, ३.  
 अधिवृक्- -क्तः श. १, २, २, ३;  
 का. २, २, १, ३.

अधि/वृत्, अधिवर्तयति तै. ३, २, ७, १.  
 अधि/वृष्, अधि...वर्धयति का. २,  
 १, १, १४; अधि...वर्धयेत् श.  
 १, १, १, २१.  
 अधि/शी, अधिशेते शांआ. २, ४;  
 अधिशेरते श. १४, ६, १, १०<sup>३</sup>;  
 अध्युशेत श. ७, १, २, १; ७.  
 अधि/श्रि, अधिश्रयति श. १, २, २, ४;  
 ६; ३, १, २०<sup>३</sup>; २, ३, १, १४; ५, ३,  
 ११; ३, ५, २, १; ६, ३, ४; ७, ३, २,  
 ८; ५, ५, ९; १२, ५, १, ७<sup>३</sup>; का. १,  
 ३, १, ७; ५, २, १०; २, २, १, ४; ५;  
 तै. ३, ३, ४, २; अधिश्रयति श.  
 १, ३, १, २०; का. २, २, १, ५; तै.  
 १, ६, ८, १; २, १, ३, १; ७; अधि-  
 श्रयन्ति श. २, ३, १, १५; ३९; का.  
 १, ३, १, ८; २८; तै. १, १, १०, ५;  
 अधिश्रय तैआ. ४, ४, १; अधि-  
 श्रयेत् श. १२, ५, १, ७; तै. २, १,  
 ३, १.  
 अधिश्रयित्वै श. २, ३, २, ८.  
 अधिश्रित्य श. २, ३, १, १५<sup>३</sup>; १२,  
 ४, २, ८; ४, ६; ७; का. १, ३, १,  
 ८<sup>३</sup>; तै. २, १, ६, ४<sup>३</sup>.  
 अधिश्रयिष्यन्- -प्यन् श. १२, ४,  
 २, ३.  
 अधिश्रीयमाण- -म् गो. १, ३,  
 ११; १२.  
 अधिश्रित- -तः श. १४, ३, २, २९;  
 का. १, ३, ३, ९<sup>३</sup>. -तम् ऐ. ५, २६;  
 ७, ५<sup>३</sup>; श. ११, ५, ३, २; ५; १२,  
 ४, २, ४<sup>३</sup>; १४, ३, २, २६; २७; २८;  
 तै. २, १, ७, १; ३, २, ८, ६; ७, १०,  
 ३; गो. १, ३, ११; १२; -ते ऐ. ७,  
 २; श. २, ४, २, १०; १२, ४, १,  
 ४; २, ५; तै. १, ४, ३, ६<sup>३</sup>.  
 अधि-पवण(√सु)- -णम् ऐ. ७, ३, २;

श. ३, ५, ४, २३; तै. ३, २, ५, ७<sup>३</sup>.  
 जै. १२८; -णाम्याम् श. ४, २,  
 ५, २; गो. २, २, १२; -णे ऐ. ७,  
 ३२; श. ३, ५, ४, २२; ९, ४, १;  
 १४, ९, ४, ३; प. ३, ८.  
 अधि/घा(←स्या), अधितिष्ठति जै.  
 ३१, अधि...तिष्ठति ऐ. ४, ३;  
 ८, २६; अधितिष्ठति श. १३, ३,  
 ६, ४; अधितिष्ठति तै. १, १, ३, ६;  
 तैआ. १, ११, ८; अधि...तिष्ठति  
 श. ३, ७, १, ९; अधिऽइव...  
 तिष्ठति ऐआ. २, ३, ८; शां. ११, ६;  
 २६, १७<sup>३</sup>; अधितिष्ठतः श. ५, ३, १,  
 ८; अधितिष्ठन्ति जै. १, २, ३,  
 ९; १०; ११; अधितिष्ठसि श. ९,  
 ४, ४, १३; अधितिष्ठामि सं. २,  
 ८, २; अधि...स्थायति श. ३,  
 ७, १, ९<sup>३</sup>; अधि...तिष्ठ श. ५, ४,  
 ३, १४; अध्यतिष्ठत् तै. २, ८, ९,  
 ६; ७; अधितिष्ठेत् तैआ. १, २६,  
 ७; सा. ३, ६, ५; अधि...भस्यात्  
 श. ९, २, ३, ८<sup>३</sup>.  
 अधिष्ठाया सा. २, ५, ३.  
 अधिष्ठातृ- -ता गो. २, ६, ७;  
 अधिष्ठान-नम् श. ४, २, १, २१;  
 सा. ३, ६, ४.  
 अधिष्ठा- -याम् शां. २६, १७.  
 अधि/ष्ठिष्, अधिष्ठीवन्ति जै. १०३;  
 जै. १, १६, १, ३.  
 अधि-सत्त्व- -त्त्वः तैआ. १, २, ३.  
 अधि-सम्/वृत्, अधि सम्वर्ततः तै.  
 २, ८, ९, ४; तैआ. १, २३, १; १३, १;  
 अधि/स्कन्द्, अधिस्कन्दति गो. २,  
 २, १२; अधिस्कन् श. १, ७, ४, ४.  
 अधि/स्पृश, अधिस्पृश्यऽइव श. ११,  
 २, ७, ३३.  
 अधि/सु, अध्यसवन् श. ७, ५, २, ४४.

† तस्यामेव कण्ठिकायां 'अध्युह्यै' इति पाठदर्शनात् 'अध्युह्यै' इति पाठः सार्धोवाच प्रतीयते । 'अध्युह्यै' द्र. ।  
 ‡ 'अधिश्चिते' इति मुपा. तु चिन्त्यः । 'गतिरनन्तरः' ( पा. ६, २, ४९ ) इति पूर्वपदस्य स्वरः प्राप्तः । स द्रष्टव्यः ।  
 § मुद्रितस्वरोऽलक्षणः । पा. ६।२।२॥ अनु. अव्ययपूर्वपदप्रकृतिस्वरत्वेनाशुदात्तस्यैव सुवचत्वात् । § पूर्वैण क्रियापदेन  
 योजन एवाभ्यर्हितमिति । स्वतन्त्राव्ययपदतया तेनार्थः सम्यक् स्यादित्यस्मान् प्रतिभाति ।

अधि/ह, अधिहृत्य श ११, ४, २, १५.  
 अधीवास(-धिऽवा)- -सम् श. ५,  
 ३, ५, २२; तै. १, ७, १०, २.  
 अधिवास-, द्र.  
 अध्यक्ष, क्षा(-धिऽअक्षि)- -क्षः शां.  
 १, १; तै. २, ८, ९, ६; जै. १७१;  
 -क्षम् तै. २, ४, ७, २; तां. १९,  
 ११, १०; २०, १२, ४, ५; -क्षा श.  
 ३, ८, ३, २८; -क्षाः श. ३, ८, १,  
 १५; तै. ३, २, १, ३; -क्षाय श.  
 ३, २, ४, २०; तै. ३, ४, ९, १;  
 -क्षेभ्यः श. ४, ३, ५, २०; तै. २,  
 ५, ३, ३; ३, ७, ५, ८.  
 अध्यक्षस्- -क्षाः तैआ. ४, ११, ५.  
 अध्य(-धिऽअ)प/विच्, अध्यपवि-  
 न्क्ति श. १, १, ४, २२.  
 अध्यर्ध(-धिऽअ)- -र्धः श. ११, ६,  
 ३, ४; १०; १४, ६, ९, २; ९; १०<sup>३</sup>;  
 -र्धम् तां. ७, २, २<sup>३</sup>; जै. १५<sup>३</sup>; १७<sup>३</sup>.  
 अध्यर्द्ध- -डम् तां. १०, ११, १;  
 १३, ३, ८; १३; २०; -डम् जै. १८०;  
 आ. १, ४७०; -डेन तां. १०, १२, ४.  
 अध्यर्धशत- -म् ऐ. ७, २.  
 अध्य(धिऽअ)व/कृ, अध्यवचकृधिं  
 सं. २, १, १६.  
 अध्य(-धिऽअ)-व/दो, अध्यवद्यति  
 श. ३, ८, ३, १०.  
 अध्य(-धिऽअ)-व/रुह्, अध्यवरो-  
 हति तै. १, ३, ७, ७.  
 अध्य(-धिऽअ)-व/सो, अध्यवस्यति  
 श. ३, १, १, ११; तै. ३, ८, १, २;  
 जै. ३०; अध्यवस्यानि श. ७,  
 १, १, १; अध्यवास्यत् जै. १८३.  
 अध्यवसाय ऐ. ७, २०; श. ३०,  
 २, ३, १; तां. २४, १८, ८.  
 अध्यवसेय- -म् जै. ३०.  
 अध्य(-धिऽअ)व/हन्, अध्यवहन्ति  
 तै. ३, २, ५, ६.  
 अध्यवहनन- -म् श. १, १, ४, ३<sup>३</sup>;

का. २, १, ३, ८.  
 अध्यस्(अधि/२अस्), अध्यास्यत्  
 जै. २०८.  
 अध्यस्य जै. ३३; १४२; १५८;  
 २०८; जैउ. १, १२, ५, ४.  
 अध्याण्डा- -म् श. १३, ८, १, १६.  
 अध्या(-धिऽआ-)/गम्, अधि...  
 आगच्छति श. १, ५, ३, १७; ९,  
 ३, ३, १५.  
 अध्यात्मम् ऐ. २, ४०; ४, ६; ऐआ. १,  
 ३, ३; ६; ८; २, १, २<sup>३</sup>; ५<sup>३</sup>; ३, १, १;  
 २; २, २<sup>४</sup>; शां. ३, ४; ७, ४; ८; ९,  
 ३; १८, ४; शांआ. ४, १२; ६, २;  
 १०; ७, २; ४; ५; ६; ७; २१; ८, २<sup>४</sup>;  
 श. ४, १, ३, १; ४, १; ६, २, १, ३४;  
 ५, ३, ४; ६, १, ९; ७, १, २०; ८,  
 ७, ४, १९; ९, ५, २, ८; १०, १, २, ३;  
 २, ६, १४; १८; ३, ३, ६; ५, ४; ७<sup>३</sup>;  
 ४, १, २, ३<sup>३</sup>; ५, २, ७; १७; १९; ६, २,  
 ४; ७; १०; ११, १, ६, २९; २, ४, ५;  
 ७<sup>३</sup>; १२, १, १, ४; ४, ३<sup>३</sup>; २, ४,  
 १६<sup>३</sup>; ३, १, ९; ३, ४<sup>३</sup>; १३, ६, १,  
 ७; ११; १४, ४, ३, ३, २; ५, ३, ६; ५,  
 १-१३; ६, १, १२<sup>३</sup>; ७, २०; ८, १५,  
 ६; तैआ. ७, ३, १; ४<sup>३</sup>; ७, १; जैउ.  
 ३, ८, २, १; १८, २, ८<sup>३</sup>; ९; ३, १, १,  
 १४; ४, ३; १२; ६, ५, ३; ४, १०, ४,  
 ५; गो. १, १, १७-२१; २४; ३०;  
 २, ५; ४, २-५; ११<sup>३</sup>; ५, २, ५; २, १,  
 २२<sup>३</sup>; ५, २.  
 अध्यात्म-तम- -म् ऐ. ३, २.  
 अध्यात्म-फल- -म् गो. १, १, ३०.  
 अध्या(-धिऽआ-)/धा, अध्यादध्यात्  
 जै. १८२.  
 अध्याहित, ता- -तः ऐ. ३, ४१<sup>३</sup>; ४,  
 १८<sup>३</sup>; -तम् ऐ. १, २५; श. ७,  
 ४, १, ८; जैउ. १, १७, ३, ४; -ता  
 श. ७, ४, १, ८.  
 अध्याय-अधि/इ द्र.

अध्या(-धिऽआ)/रुह्, अध्यारोहन्ति  
 श. ४, ६, ९, १२; गो. १, ४, २०;  
 २१; अध्यारुहाम श. ४, ६, ९, १२.  
 अध्यारोह- -हः गो. १, ४, २१.  
 अध्या(-धिऽआ)/वप्, अध्यावपति  
 श. ३, ३, २, १३.  
 अध्यास्(-धि/आस्), अध्यास्ते जै.  
 १८०; जैउ. १, ८, ३, १; गो. २,  
 ३, ९; -सते तां. ५, ५, १२; जै.  
 १०३; जैउ. १, १६, १, ३; -सन्ते  
 प. ५, ६; अध्यास्ताम् ऐ. २, ३६<sup>३</sup>;  
 अध्यासीत तै. ३, ७, ३, ३<sup>३</sup>.  
 अध्यासितव्य- -व्याः तै. ३, ७,  
 ३, ४.  
 अध्यास-वत्(मतुप्)- -वत् ऐ. ५,  
 ६<sup>३</sup>; ८<sup>३</sup>; शां. २१, ३<sup>३</sup>; २३, १<sup>३</sup>; २;  
 ३<sup>३</sup>; -वान् ऐ. ५, ७.  
 अध्या(-धिऽआ)/सद्, अध्यासाद-  
 यामि तै. ३, ७, ६, ८.  
 अध्या(-धिऽआ)/ह, अध्याहरताम्  
 श. १२, ८, १, ३.  
 अध्यास्थान्(-धिऽआ/स्था),- -ता  
 जै. २७; १३४.  
 अध्युढ, हल-अधि/वह् द्र.  
 अध्युह(-धि/ऊह्), अध्युहन्ते तै. २,  
 १, १०, ३; अध्युहति शां. ११, ६;  
 १४, ५; श. १, २, १, ९<sup>३</sup>; तां. ६,  
 ६, ३; ४; जै. ३१; अध्युहति ऐ.  
 ७, २३; श. १, ५, ३, २०<sup>३</sup>; ३, ९, ३,  
 ३; ८, ३, १, ११; का. २, १, ४, ७;  
 अध्युहन्ति तां. ६, ६, १<sup>३</sup>; अध्युहामि  
 तां. १, २, ६; ६, ६, ३; ४; अध्युह  
 श. १३, ४, ३, २; अध्युहेत् श.  
 १, ४, ४, १३; तां. ६, ६, ३; ४.  
 अध्युह्य श. १, ४, ४, १३.  
 अध्युष्ट(-धि/ऋष्)- -ष्टाय ऐआ. १,  
 २, ४.  
 अध्युध्(-धि/ऋध्), अध्याधौत् श.  
 १४, ६, ९, १०.

†सांशयिकः पाठोऽन्वयश्च तु. कासं. १३, १५॥ तै. २, ४, ८, ७॥ यदनु. 'अधिमनौ' इत्येवमेव पर्यवस्यन् पाठः साधी-  
 यान् प्रतीयते । ‡मु. पाठे पदान्तो नकारः परसवर्णसन्धीय उत नकारान्त एष शब्द इति विमशपिज्ञः । §अधि/वह्, द्र. ।

अध्ये(-धिऽआ/इ), अध्यैति तै. ३,  
१२,५,३;४.

अ-धिष्य- -ष्ये गो. २,५,४.

अ-धीत(√धि)रस- -म् ऐ. ६, १२; गो.  
२, ४, १८. धीतरस-द्र.

अ-धीर-वृत् (वतिः) श. ११,५,५,९.  
अधुना श. ३,३,४,१९.

अधुना-तन- -नाः श. ७,१,१,२.

अ-धूत(√धृ)- -तम्ऽइव तां. ७,९,९.

अ-धूस- -म् श. १०,६,३,२.

अ-धत्- -तः श. १३,३,३, ५; -तम्  
तां. ११,१०,११; १२,९,१६.

अ-धति- -तिः श. १४,४,३,९.

अ-ध्नि-गु- -ंगाऽत् ऐ. २,७; -गुः ऐ.  
२,७; शां. १०,४; तै. ३,६,६,४;  
-ंगो ऐ. २,७; १२; तै. २,६,६,४;  
३,६,७,२; -गोः श. १३,५,२,१;  
-गौ शां. १०,४; श. १३,५,१,१८.

अ-ध्व- -वऽइव श. ८,२, १, २; ४;  
जै. १,१७,३,३; -वम् श. १०,२,  
६,१९; -वम्ऽइव श. ८,२,१,१४;  
तैआ १,२३,८; -वाः श. ११,८,१,१.

अध्वन्- -ध्वन् श. ३, २, ४, १९;  
श. १३, ४, १, १४; -ध्वनः ऐ.  
३,२५; ४,२०; ७,८; श. ३,२,  
४,१९; ५, १,५,१७; ३,१,११;  
१२,४,४,१; का. १,४, १, २६;  
जै. ४,११,५,११; -ध्वना तां.  
२५,१०,१६; -ध्वनाम् तां. १,४,  
१; -ध्वनि तैआ. २,१९, १; सा.  
२,४,३; ६; ७; -ध्वने तै. ३,४,१६,  
१; -ध्वभिः ऐ. २,२०; शां. १२,२;  
-ध्वसु श. २,३,४,३७; का. १,  
४, १, २६; -ध्वा शांआ. ३,१;  
श. ५,३, १, ११; ६, ३, ३, ८;  
-ध्वानः श. २,३, ४, ३७; १३,  
२,४,२; ४; तै. ३,९, १,२; तां.  
१६, १३, १२; -ध्वानम् ऐ. ४,  
२०; ३०; ५, ३०; शां. २,९; ७, ७; ८,  
३; श. २,६,२, १७; ५, १, ३, ११; ५,  
१७; ३,१,११; ६,३,३, ८; ४, १२;

१२,४,१,१०; १४,५,४, ११; ६,  
११, १; का. १,६,२, ८; तै. १,  
५,१२,५; २,५,६,४; ३, ९, १,  
४; तां. ४,३,७; १०; ६, १७; ६, ३,  
१५; तै. ५५; सा. २,४,६.

अध्व-(ग→)गा(√गम्)- -गा शां.  
२,९.

अध्व-पति- -न्ते तां. १, ४, १.

अध्वर- -रः शां. ३,५; ७,३; १०,६;  
श. १, २, ४, ५; ४, १, ३८; ३९; ४०;  
२, ३, ४, १०; ३, ५, ३, १७; ९, २,  
११; ३, ५; ४, ५; ४, ३, ४, ३; ६, ३,  
४, ९; ६, ४, १४; ७, ३, १, ५; ६; ३३;  
९, २, ३, १०; १०, १, ५, ३, ४, १,  
१९; २१; १४, २, ४, ८; का. १, ४,  
१, ८; २, २, ४; तै. २, २, ११, ६;  
३, ३, ७, ८; तैआ. ५, २, ६; तां.  
२५, ४, २; गो. १, ५, ९; २५; २,  
२, १७; २२; -रम् ऐ. २, ५; २०;  
४, २९; ५, १३; १६; ६, १२, शां.  
३, ५; ६, १५; ७, ३; ११, ४; १२,  
१; २२, १; श. २, ३, ४, १०; ३, ५,  
३, १७; ९, ३, ५; ४, ५; १०, ४, ३,  
४; १४, १, ४, १४; का. १, ४, १,  
८; तै. २, २, २, ४; ५; ३, ७, ४;  
७, १२, २, ५; ८, १, २, ५, ५; ९, ३;  
३, ६, ३, १; ४, १; तैआ. ४, ७, ३;  
तां. ८, ६, ५; २१, १०, ११; -रस्य  
ऐ. १, १७; शां. ८, २; ११, ७; श.  
१, २, ४, ९; ६, ६, ४, ११; ६,  
१, २; ३; ४; १३; १४; ७, ३, १,  
३३; ८, ६, ३, १५; ९, २, १, ५; ४,  
३, ५; १५; ५, १, ३०; १, ४०;  
११, ७, ४, १; का. २, २, ३, ८; तै.  
२, २, २, ५; ३, ६, ४, ३, ६; ३,  
५, ७, ६; ६, १२, २; जै. ९७; -रा  
ऐ. २, ३४; श. १, ७, ३, १५; तै.  
३, ५, ७, ६; ६, ११, ४; १२, २;  
-राणाम् ऐ. २, ३४; श. १, ४,  
१, २२; तै. १, २, १, १३; ३, ५;

३, १; -रात् श. १२, ४, ४, १,  
-राय तै. २, ८, ४, ५; ९, ९; गो.  
२, ४, १५; -रै ऐ. २, २; ५; शां.  
६, १२; १०, २; ६; २८, २; श.  
१, ४, १, ११; ३८; ३९; ३, ४, ६;  
५, २, ११; ३, १, ३, २४; ४, ६,  
७, १; तै. २, ६, १४, ५; ३, ३, ६,  
१०; ८, ८; ५, २, ३; ६, १, १, ४;  
१; ११, ९, १; १२, ९, ४; तैआ.  
२, ८, १; जै. १३६; गो. २, २, १७;  
४, १५; -रण ऐ. ३, १८; श. १, ४,  
१, ४०; ८, १, २१; का. १, ३, ४, ८;  
तै. २, ३, ६, ३; -रेषु ऐ. ५, १६;  
शां. २६, १५; श. २, ३, ४, १४;  
का. १, ४, १, १२; तै. २, ४, ६, ४;  
७, १२, ६; तैआ. १०, १, १६.

अध्वरकर्मन्- -र्म श. ६, ६, १, ४;  
७, ३, १, ४.

अध्वर-कृत्- -त् तैआ. ४, २, १, ५;  
२, ६. -तम् श. १, २, ४, ४; ५;  
का. २, २, २, ३; ४.

अध्वर-धिष्य- -म् श. ९, ४, ३, ५.  
अध्वर-प्रायश्चित्ति- -म् श. ६, ६,  
४, ११; १४.

अध्वर-वत्- -वन्तम् श. १, ४, १, ४०.  
अध्वरी(-र+क्यच्)यत्- -ताम् ऐ.  
२, २०.

अध्वर्युत्(-र+क्यच्), - -र्यन्तः श. ९,  
२, ३, १०.

अध्वर्यु- -र्यवः ऐआ. ३, २, ३; ५,  
१, ५; शांआ. २, १६; ८, ४; श. १,  
३, १, २६; ८, १, २; १०, ५, २,  
२०; १२, ७, २, १२; ८, १, ६; २,  
२२; तै. ३, ५, १३, ३; गो. १, १,  
१३; २, ३, ९; -र्यवे ऐ. ५, ३४;  
शां. १३, ६; श. ३, ८, ४, १०; ५,  
५, ५, १८; ७, २, २, २१; श. १२,  
१, १, ७; ९; १३, ४, १, ११; १४,  
३, १, ३, ३; तै. १, १, १, ६; ८, २,  
३; ३, ३, ८, १०; ५, ८, ३; ७, २, ५;  
जै. ३, ४, ३, ४; गो. १, ३, ४; ४,



६३,५,८;—०र्थादेउ ऐ. २,२०;—युः  
 ऐ. १, १३; १६; २८; २९; ३०; २,  
 २; ५; १०; ११; १२; १५; २०; २७;  
 ३७; ३, १२; १३; ५; २५; ६, २;  
 १४; ७, १६; ३२; ऐआ. ५, ३, २; शां.  
 ३, ७; ७, ६; ५, ७; ६, ११; ७, ४; ८,  
 ४; ९, ३; ५, ६; १०, २; १२, १;  
 १४, २; ३; १५, ३; १६, ३; ८; १७,  
 ७; २७, ४; ५, ६; २८, ५; ६; ३०, ६;  
 शांआ. ४, ६; शा. १, १, १५; २, २२;  
 २, ४, १३; १८; ३, १, २६; ३, १, ५,  
 १, २१; २, १०; १२; ८, २, १४; ३,  
 २, ४; २०; ९, २, १; ३; ४; २, ४,  
 ४, २, ५, २, ३१; ३२; ३३; ३५;  
 ३७; ३८; ३९; ४०; ४१; ४२; ४४;  
 ४५; ६, १, १४; २३; ३४; ४५; ३, ३,  
 १, ९; २, ४; ३, १; ३; ४; २, ५, ५,  
 २, ४; ३, २१; ४, १६; १७; ६, २,  
 २०; ३, १४; ७, १, ३१; २, ४; ८,  
 १, १; १०; ११; २, १; १८; २१; २४;  
 ३, ५; ७; ७, १, १, १७; २, १, १३;  
 १४; २०; २१; २३; ४, २२; ५, ३;  
 ३, १, १४; २, १, ५, ६; ९; २१; ५, २,  
 ३; ३, १३; ६, ७, १९; २०; ५, १, २,  
 १६; १७; १८; १९; ५, २८; ३, ४, ४;  
 ४, २, १, ४, १५; २२; ५, ४, २६; ५,  
 १८; ६, २, २, २९; ९, २, ३, ११;  
 १०, १, १, ५; ३, ५, २; १२; १६; ४, १,  
 १३; ५, १; ११, २, ७, ३२; ४, २, १;  
 ३; ४; ९; १३; १४; १६; १७; २०;  
 ७, २, ६; १२, १, १, ४; ५; ७, ३,  
 २२; ८, २, २६; १३, २, ७, १; ४, १,  
 ४; ५; ६; ७; १०; २, १५; ३, १; २;  
 ३; ४; ६; ७; ८; ९; १०; ११;  
 १२; ४, २; ५, १, ४; १६; २, ४; १३;  
 १८; २३; ३, ७; १४, १, ३, २; ३३;  
 ४, १; २, २, १; ३, १, ३३; ६, १, ६;  
 १०; का. १, २, ३, १४; २१; ३,  
 ४, १४; ५, १, १५; १६; १७; २७;

३०; ३१; ३४; ३५; ३६; ३७;  
 ६, १, १५; २३; २७; २९; ३०; २,  
 १, १, ११; २, १४; १५; २, २, ८; १०;  
 ३, १९; तै. १, १, ६, १०; ६, १, २; ६,  
 ५, १; ७, ८, ७, ८, ६, ६; २, ४, ३, १३;  
 ३, २, २, ४; १०, १; ३, ७, ५; ८, १;  
 ८; १०; ९, ५; १२; ८, ४, ३; ५, १;  
 ९, ४, ३; १२, ९, ३; तैआ. २, १७, १;  
 ३, १, १; २, १, ५, १; ६, १; ७, ५, ३;  
 ७, ८, १; १०, ६, ४, १, जै. १३६; तां.  
 ७, ५, ११; ६, २; ६; ६, ७, १६; १८;  
 ८, ४; ८, ७, ६; ९, ९; १५; २०, २,  
 ४; २५, ४; ५; १०, ४; १८, ४; जैड.  
 ३, २, ५, ७; ४, २, २, ५; ६; प. १, ४;  
 ६; २, ४; ९; १०; गो. १, १, १३;  
 २, ९; ११; १२; २४; ४, ५, ५, ११;  
 १५; २४; २, १, २५; २, ९; ३, १०;  
 १७; ४, ५; ६; ५, ४; —युणा श. ४,  
 ६, ७, १९; १४, ६, १, ६; तै. ३, ३, ८,  
 ४; तां. ६, ७, १९; —युभ्याम् श.  
 ४, ३, ४, २२; ५, ४, ५, २२; ५, १,  
 ११; —युम् ऐ. २, २०; ऐआ. ५,  
 ३, २; शां. ६, ११; ७, ४; श. १,  
 १, २, १८; ५, १, २१; ५, २, १;  
 १९; ३, ५, ३, २५; ६, १, २५; ७, १,  
 ३०; ८, १, १०; ४, २, ५, ६; ६, ३,  
 २, ३; ११, ४, २, २०; १२, १, १, ५;  
 १३, ४, ३, २; ५, २, १२; १७; २१;  
 का. १, २, १, १; २, १, २, १४; १, ६,  
 १, २०; तै. ३, २, ४, ४; प. २, ८;  
 गो. १, २, १२; २४; ३, १; ४, ५; २,  
 ४, ७; —युपु प. १, ६; यू ऐ. १, १८;  
 श. १, १, २, १७; २, ४, ४; ३, ९, ४, ३;  
 ४, १, ५, १५; २, ५, ३; ५, ५, १, ११;  
 ८, २, १, ३; ४; ५; ६; ७; १०; २,  
 ८; ११, ५, ५, १३; १२, ८, २, २२;  
 का. २, १, २, १३; तै. ३, २, २, १; ४, ६;  
 ६, ३; ८, १; ९, १; ८, ३, २; तैआ. ३,  
 ३, १; ५, २, ५, ७, १; जै १४२; १८६;

२०३; तां. १८, ५, १४; ९, १०; २५,  
 १५, ३; गो. २, २, ६; ३, ८; —यून् श.  
 १, ८, १, १७; —०र्था ऐ. २, २०; ३,  
 १२; ५, २५; शां. १२, १; १४, ३;  
 २४, ७; २८, ५; श. १, ५, २, १; ३, ५,  
 ४; १; ७; ११, ४, २, १९; ७, २, ६; ७;  
 १३, ४, ३, २; ६; ७; ८; ९; १०; ११;  
 १२; ५, २, ४; तै. ३, ५, ४, १; प. १,  
 ४; २, ५; ७; १०; तां. १४, ९, १; गो.  
 २, ३, १०; ४, ४; —०र्था ऐ. ७, १; शां.  
 २३, ५, श. ३, ६, २, २०; ४, २, ५,  
 २; ३, ५, ६; ५, ९, १३; ६, ९, १९;  
 ५, १, ५, १७; ९, १, २, ४३; १३, ५,  
 ४, २४; ६, २, १८; ७, १, १३; तै. ३,  
 २, ४, ४; ३, ८, ८; तां. ८, ९, १०, ५,  
 २, ४; गो. १, ३, १८; २, २, १२; ४,  
 १८; —०र्था श. १, ८, १, ३९.

†अध्वर(म→)मा?—मा: आ. २, २६.  
 †अध्वाना(?) जै. १२२.

√अन्, अन्यात् तैआ. ८, ७, १.  
 अनत्—नन् श. २, ५, ३, ३; का.  
 १, ५, २, ३.  
 अनती—त्य: श. २, ५, २, २; २४;  
 का. १, ५, १, २.  
 अन्—न: श. १४, ४, ३, १०; —नम्  
 श. १४, ९, २, १५; —नस्य श. १४,  
 ९, २, १४.  
 अन(—न्अ-काम-मार— न: ऐआ.  
 २, ३, ८.  
 अनक्त(—न्/अञ्ज)—क्तम् ऐ. २, २३;  
 —क्ता: श. २, ६, २, ६; का. १, ६,  
 २, ३; —क्ते श. ३, ४, ३, २०.  
 अनक्ष-स्तम्भ(—न्अक्ष)—म् श.  
 ३, ६, ४, ११.  
 अ-नञ्, मा—नन: शां. १०, २; शांआ.  
 ९, ७; —नम् श. १४, ९, २, १५;  
 ग्नाम् श. १, ३, ३, ८.  
 अनग्न-ता—ता श. १, ७, ३, २८;  
 —तायै श. १, ३, ३, ८; ३, ७, १, १९.

†'अध्वरमय'इति BW. पाठः । †सनिहितपदयोगेन वा स्वातन्त्र्येण वाऽप्रसिद्धः संज्ञाविशेषः । तु.धाना? श. ११, २, ३, १११  
 अदान-द्र. ।

अनन्यम्भावुक- -काः ऐ. १, २९.  
 अनग्नि-(-न्डअ)- -भिःऽइव गो. १,  
 २, ४. -ग्नौ ऐसा. ५, ३, ३; शां.  
 ७, ३<sup>३</sup>; शा. ३, ३, १, ३; जै. १९७<sup>३</sup>.  
 अनग्नि- -कः गो. १, २, २३<sup>३</sup>;  
 -कस्य गो. १, २, २३.  
 अनग्नि-चित्- -तः श. १३, ८, ४,  
 ११; -त्तम् श. १३, ८, ४, ११.  
 अनग्नि-चित्या- -याम् श. ६, ६, १,  
 १; १३.  
 अनग्नि-(त्र→)त्रा- -त्राः तै. २, ८,  
 २, ४.  
 अनग्नि-दग्ध- -ग्धाः तै. ३, १, १, ७.  
 अनग्नि-प्राक्त- -त्ताः तै. २, ६, १६, १.  
 अन-(-न्डअघ→)घा- -भ्यः तै. ३,  
 १, ४, ८.  
 अनङ्गमेजय(-न्डअङ्गम्√एज्)- -यः  
 सा. ३, ७, १०.  
 †अनङ्गुलि<sup>३</sup> (-न्डअ)- -लिः तैआ.  
 १, ११, ५, ६.  
 अनङ्गुह् (अनस्√वह्)- -डुहः श. २,  
 १, ४, १७; ३, १, २, २१; १३, ८,  
 ४, ६; का. १, १, ४, १७; २, ३, २३;  
 तै. १, १, ६, ६; जै. १३५; तां. २,  
 १६, ३; १८, ३, ३; गो. १, २, १८;  
 -डुहि तै. ३, ८, १३, २; -ड्वान्  
 ऐ. १, १४<sup>३</sup>; शां. १, ५; श. २, १,  
 ४, १७; २, ३, २८<sup>३</sup>; ३, १, २, २१; ४,  
 ५, १, १५; ५, २, ३, ८<sup>३</sup>; ३, १, ७<sup>३</sup>;  
 ६, ६, ३, ३; ७, ३, २, १, १६<sup>३</sup>; ८,  
 २, ४, ९; १३, १, ९, ४<sup>३</sup>; ८, ४, ६;  
 १०; का. १, १, ४, १७; २, ३, २३<sup>३</sup>;  
 तै. १, १, ६, १०; ४, ४, ११; ८, २,  
 ५; २, ६, १८, ३; ३, ८, १३, १; २;  
 जै. ५०; तां. ६, ५, २, १, ८, ७, ४;  
 १८, ९, १८; गो. २, १, १३;  
 -ड्वान् श. ५, ५, २, ४; ८, २, ४,  
 ९; जै. १३२; -ड्वान् श. ८, २,

४, ९; तै. १, १, ६, १०; ८, २, ५;  
 २, ६, १७, ५; तैआ. ६, १०, १;  
 -ड्वान् श. ३, ३, ४, ११; ६, ८,  
 १, ८; ७, २, ४, २९; तै. ३, ९, ९,  
 ३; जै. १९२<sup>३</sup>; तां. १२, ४, १४.  
 अनङ्गुही- -ही श. ५, २, ४, १३<sup>३</sup>;  
 -ह्यै श. ५, २, ४, ११; १३.  
 अनङ्गुच्छत(-डुह्-श)- -म् तां. १८,  
 ३, २.  
 अनङ्गुत्पयस्- -सम् जै. ५०.  
 अनङ्गुद्रत- -ते सा. २, २२, ११; १२.  
 अन(-न्डअ)-णु- -णु श. १४, ६, ८, ८.  
 अ-न्त(√नम्)- -तः ऐसा. ३, २, ४.  
 अन(-न्डअ)-ति-क्रम- -माय श. ३,  
 ३, १, ५.  
 अन(-न्डअ)-ति-क्षार- -राय तां. १३,  
 ७, ९; ८, १; ४; ५; १५, १, ६.  
 अन(-न्डअ)-ति-द(ग्ध→)ग्धा श. १,  
 ४, १, १४; १६.  
 अन(-न्डअ)-ति-दाह- -हाय श. ६,  
 ७, १, १५; १६; २६; ७, १, १, ९;  
 तै. ३, २, ८, ६; तैआ. १, २६, ७;  
 ५, ४, ५; १०.  
 अन(-न्डअ)-ति-पाद- -दाय तां. ४,  
 ५, १२; ७, ३, २३; १५, ९, ३.  
 अन(-न्डअ)-ति-दृश्य- -म् श. ७, २,  
 १, १.  
 †अन(-न्डअ)-ति-दृश्र(दृश्र)- -म्  
 तै. ३, ३, ६, ८<sup>३</sup>.  
 अनति-प्र(इन्त्य→)श्न्या(-न्डअति-प्रश्न+  
 यत्)- -श्न्याः श. १४, ६, ६, १;  
 -श्न्याम् श. ११, ६, २, ११.  
 अन(-न्डअ)-ति-मा( निन्→ )निनी-  
 -न्यः श. ५, ३, ५, १९.  
 अनतिमुच्य(-न्डअ-√मुच्)शर, ३, ३, ८  
 अन(-न्डअ)-ति-रात्र- -त्रः तां. २४,  
 १, ११; -त्रे श. ५, १, ३, २<sup>३</sup>.  
 अन(-न्डअ)-ति-रिक्त, का- -कम् श.

३, ९, २, १५; १०, ४, ३, २४; १३, ८,  
 १, १५; ३, १०; तां. १५, ७, ५; -काः  
 श. ७, ३, १, ३९<sup>३</sup>; २०, ४, ३, २४;  
 -केन श. १२, ३, ५, १३.  
 अन(-न्डअ)-ति-रिक्ति- -क्त्यै श.  
 ९, ५, २, १.  
 अन(-न्डअ)-ति-रेक- -काय तै. ३,  
 २, २, ५. अतिरिक्त-द्र.  
 अन(-न्डअ)-ति-त्राद्- -दाय तां. ११,  
 ३, ६. अतिवाद-द्र.  
 अनतिवादिन्- -दी तां. ११, ३, ७.  
 अन(-न्डअ)-ति-शंस- -साय गो. २,  
 ४, १५; १६.  
 अन(-न्डअ)-ति-त्कन्दत्- -न् तै. ३,  
 ३, ६, ४.  
 अनत्यय(-न्डअ-ति√इ)- -याय श.  
 १३, ८, ४, १, २.  
 अन(-न्डअ)-द्वा श. १, २, ४, २१;  
 ६, ३, ३३; २, ३, १, २५-२९; का.  
 १, ३, १, १६<sup>३</sup>; १७<sup>३</sup>; १८<sup>३</sup>; १९<sup>३</sup>;  
 २०<sup>३</sup>; २, १, ४, १०; २, २, १२<sup>३</sup>;  
 अनद्वाऽइव श. ३, १, ४, १०; २,  
 १, ४०; ६, २, २, २०; ११, १, ३, ३,  
 अद्वा द्र.  
 अनद्वा-पुरुष- -पः ऐ. ७, ९<sup>३</sup>; श. ६,  
 ३, १, २४; -पन् श. ६, ३, १, २४;  
 ३, ४; ४, ४, १४; -पेण श. ६, ३;  
 ३, ४; ४, ४, १४.  
 अन(-न्डअ)-धमान- -नः जै. ३,  
 १, २, ४; १७. √अद् द्र.  
 अन(-न्डअ)-धस्(ः) तै. ३, २, १, ६;  
 २, ९; ३, १२. अधस् द्र.  
 अन(-न्डअ)-धीयत्- -यन् ऐसा. ५,  
 ३, ३<sup>३</sup>; जै. ९३. अधीयत् द्र.  
 अनध्याप्य- -म् सा. १, ५, १०.  
 अनध्याय- -यौ तैआ. २, १५, १.  
 अन(-न्डअ)-नु-गत- -ने श. १२, ४,  
 ३, ६.

† बहुव्रीह्यपेक्षया ( पा० ६।२।१७२ ) अन्तोदात्तमदर्शनम् । तु० अनुहुरि-(अ. ६।२।८) । सर्वनिघातमुद्रापर्वी सन्मादकावभावपि दयनीयाविव प्रतिभातः । † भा.अनु. 'अनतिदृश्र' इत्येव प्रातिपदिकं प्रतिभाति तथाऽपि नास्ति विप्रतिपत्तिविशेषः ।

अन(-न्डअ-)नु-ध्यायिन्- -नम् ऐ.३,  
४७;४८; तै. २,१,४,३.

अन(-न्डअ-)नु-प्र-ज्ञान- -नाय झ.दि,  
३,१,३१.

अन(-न्डअ-)नु-याज- -म् ऐ. १,११;  
२६.

अन(-न्डअ-)नु-वषट्कार-भाजू- क्  
शां. १६,६.

अननु-वपदकृत- -वः शां. १३, ९;  
शांआ. २,१७.

अन(-न्डअ-)नु-शस्त्र(√शंस्)- -म् वा.  
१३,८,३,२७; तां.४,९,१३.

अन(-न्डअ-)नु-क्षिप्य (√क्षात्) श.  
१४,६,१०, ४; ७; १०; १३; १६;  
१९.

अन(-न्डअ-)नु-व(क्त→)का ऐआ. १,  
५,२; अनु√वञ्जू द.

अननुयज्ञ- -म् तैआ. १,२६,१.

अननुक्त(-न्डअनु√वञ्)- -क्तः श.  
१४,४,२,२८.

अन(-न्डअ-)न्तु, न्ता- -न्तः श. ४,  
३, १,७; ७,३,१,३९; १४,६,१०,  
१२; तै. ३,११, १, १; जै. ८८;  
तां. १७,१२,३; जैड. १,१२,  
१,७; -न्त्वम् ऐ.३,४३; श. २,२,३,  
१३; ९,३,३, १७; १०,१,५,४; २,  
६,६; १४,४,३,२,१; ५,४,१२,६,  
१,११; २,११; ७,३,१३; तै. २,  
५,५,२; ६,४; ८,७,२; ३, ११,७,  
४; ५; तैआ. ८,१,१; १०,११,२;  
तां. १,५,१९; १७,१२, ३; २३,  
२५,३; २४, ९,२; जैड. १, १२,  
१,८; -न्त्वस्य श.१४,९, १,१०;  
-न्ताः श.७,३,१,३९; १४,४,३,  
२१; ६,१, ११; २, ११; १०,१२;  
तै. ३,१०,११,४; तां. २३, २५,  
३; २४,९, २; -न्तात् तां. २३,  
११,३; -न्तान् श.१४,४,३,२,१;  
-न्तानि श. ७,३,१,३९; १४, ५,  
५,१९; -न्ताम् तै. २, ८, ८,४;  
तां. २३, २५, २,४; २४,९,२,३;

गो. १,१,३८; -न्ताय तै. ३, ४,  
१३,१; -न्ते शांआ. ४, ५; जैड.  
४, १०, ४, ९; श. १४, ६,  
१०,१२.

अनन्त-ता- -ता श. १४, ६, १०,  
१२; -ताम् जैड.१,१२,१,८.

अनन्त-दक्षिण- -णः तैआ. २,  
१७,१.

अनन्त-रूप- -म् तैआ.१०,१,१.

अनन्ते-वासिन्- -ने ऐआ. ३, २,६;  
५,३, ३; शांआ. ८, ११; १३,१;  
श. १४,९,३,२०.

अन(-न्डअ-)न्तर- -रः श. १४, ७,  
३,१३; -रम् शांआ. १३,१; श.  
१४,५,५,१९; ६,८,८.

अनन्तरय(-न्डअन्तर√इ)- -याय  
श. ७,१,२,२३; तां. ४,१,६.

अनन्तराय- -यम् ऐ. १,१; २,२०;  
३,३७; श. १, १,२,८; १२,८,  
१,१७; का. २, १, २,८; -याय  
तै. ३,३,४,६.

अनन्तरित,ता(-न्डअन्तर√इ)- -तः  
ऐ. २, २२; ६, २६; श. १२,  
३, ५, ५; ९; १०; गो. १, ५,  
९; -तम् श. १२, ३, ५,३; ६;  
जै. १२०; गो. १,५,९; -ता श.  
७,५,१,२८; १२,३,५, ७; -ताः  
तै. ३,७,१४,४; -तानि श. १२,  
३,५,८; गो. १,५,९.

अनन्तरिति- -त्यै ऐ. १, २२; शां.  
२७, ४; तै. १, ६, ४, ३; ९,  
१; ३, ८, १७, २; १८, ५; ९, ११, २;  
तैआ. १,२६,७.

अनन्तर्हित,ता(-न्डअन्तर√धा)- -तः  
श. ४,४,२,१; ६,२,३,२; ४; ६;  
७,१,२,२३; -तम् श. १, ६,३,  
२७; ७, ४,२,१; २; २५; ५,१,२७;  
८,२,३,६; ३,१, १३; २, १३; ३,  
४; ४, ४, ७; ९,३, १,२०-२३;  
१२,३,५,४; तै. २,७,६,३; -ता  
शां. ८, ५; श. ६, २, ३, २; ६;

-ताः शां. २७, ६; ३०, ८; श.  
६, २,३, २; ४; ५,३, ५; ७,४,२,  
१३; ३१; ५,२, ४०; ४२; ८,१,१,  
२; ४,१; २,३,३; ६; ३, १, ११;  
१३; २,१३; १४; ३, ४; १२; ४,  
१४; १५; ४,४,९; ६,२, ९; ११;  
७, ४, १८; -तात् जै. १२९;  
-तान् श. ८,१,१,२; २,३, ३; ३,  
४,१४; १५; ९,३, १,२२; जै. ३९;  
-तानि श.७, ५, २,४२; ९,३, १,  
२३; १३,८, २, १; -ताभिः श.  
८,३,१,११; -ताम् श. ६, ५,३,  
५; ७,४,१,८; २,१; २; १०; १३,  
१९; २०; २५; २६; ३७; ८, ३, २,  
१; २; -ते श.७,४,२,२४; ८,४,४,  
७; ६,२, ९; तां. १९,१३,९; -तेन  
श. १४,९,४,२५; -तैः श.७, ४,  
२,१०; -तौ श. ७, ४, २, २४; ८,  
७,१,५.

अन(-न्डअ-)न्व- -न्वः ष. १, ७;  
न्धाः तै. २,५,१,३.

अन(-न्डअ-)ञ- -म् श. १४,९,२,  
१४.

अनन्व(-न्डअनुअ-)व-चार- -राय  
श. ४,३,२,६.

अनन्व(-न्डअनुअ-)व-सित(√सो)-  
-म् शां. ११,१.

अनन्ववाय(-न्डअनुअव√इ)- -याय  
जै. १२७.

अनन्ववायन(-न्डअनुअव√इ)- -नाय  
श. ६,३,१,५.

अनन्वा(-न्डअनुआ-)गत- -तः श.  
१४,७,१,१७; २२; ४०.

अनन्वागम- -माय जैड. २,२,१,४.

अनन्वाप्य(-न्डअनुआप्) ऐ.  
७,१९.

अनन्वाभक्त,क्ता(-न्डअनुआभञ्)-  
-क्ताः श. १,५,२,४; २, ३,१,  
२०; ३,६,२,२६.

अनन्वालभ्य(-न्डअनुआलम्) तां.  
७,७,१४.

अनन्वित ( -न्ऽअनु√इ )- तम् जैः. ३,६,७,८; -ताः तैआ. १,१०,४.	२, ११. अन(-न्ऽअ-)प-नि-हित्- -म् श. २, २,१,१५; का. १,२,१,१०.	३;४,८; -प्मानम् श. ७,४,१,१. -प्मानि जैः ४,८,३,३;१०.
अनन्वृ(-न्ऽअनुऽङ्)-च- -म् ऐआ. ५,१,१.	अनप-प्रोषित (-न्ऽअप-प्र√वस्)- -म् श. ११,३,१,५;६.	अनप-हनन- -नाय तां १३,१०,१४. अनपदि जै. ३६.
अन(-न्ऽअ-)प-क्रम- -मम् ऐ. ४,२५; -माय ऐ. १,२६; श. १३,४,२, १०;५,२,१०; -मे शां. १८,६.	अन(-न्ऽअ-)प-म्व- -वः तै. ३,१२, ५,३.	अनपायि(-न्ऽअप√इ, यिन्→)नी तै. २,५,१,२.
अनपक्रामिन्- -मि श. १,२,४,१६; का. २,२, २,९; जै. ६८; -मिणः श. ५,३,१,१२; -मिणम् श. ५, ३,१,१,११; -मिणौ श. ५,३, १, १०; ६, ४,४,१३.	अन(-न्ऽअ-)प-अव्श- -व्शाय जै. ३१;१५६; तां. १२,४,३; १०,२; ३;१४,४,१;६,३; १०,२; १६, ३, ४;१७,४,२; २०,७, १; २१, ९, १४;२४, ११,८;२५,२,५.	अन(-न्ऽअ-)पि-सोम- -सौ जै. १८६. अनपि-सोमिन्- -मिनौ जै, १८६.
अनपक्रामिणी श. ५,३,४,१४.	अन(-न्ऽअ-)पर- -म् शांआ. १३, १; श. १४,५,५,१९;६,८,८.	अनपिहि (त→)ता (-न्ऽअपि√धा)- -ताः श. ७,४,२,३७.
अनप-क्रामिन्- -मिणः जै. ४१;५१.	अन(-न्ऽअ-)प-राद्- -म् श. १४, २,२,२८.	अनपेक्ष(-न्ऽअप√ईक्ष्)- -म् श. १२, ५,२,१५;९,२,८; १४,३,१,२८.
अनप-क्रान्ति- -न्त्यै गो. २,६,७.	अनप-राध- -म् श. १,३,५,१०; -धाय तै. ३,२,२,३.	अनपेक्षमाण- -णः श. १३,६,२,२०; ८,३,४; सा. २, ४, ६; ७; -णाः का. १,६,२,८.
अनप-क्रामुक,का- -का तां. ६,१०, १०;११; १८,१,१४; १०,९;१९, १२,५;६;१६,६; -काः तां. १९, ६,३.	अन(-न्ऽअ-)प-रुद्- -द्दः जैः २,२, २,८.	अनपेक्षित- -तः सा. ३,२,१०.
१अन(-न्ऽअ-)प-ग- -गः शांआ. ६, १२; श. १४,५,१,१०.	अनप-रोध्य- -ध्यः तैआ. ६,५,२. अनपव्वाथ(-न्ऽअप√व्यथ्)- -धाय जै. १०;२७;१११.	अनपे(त→)ता(-न्ऽअप√इ)- -ताः श. ९,५,१,५०.
२अनपग- -गान् तै. ३,३,११,२.	अन(-न्ऽअ-)प-अ्रित- -तः ऐआ. ५, ३,३.	अनपोद्धा(यं→)र्था(-न्ऽअप-उत्√धृ)- -र्याः श. ११,१,६,३५.
अनपजय्(-न्ऽअप√जि)- -जयम् श. १,२,४,९;३;४,२,८;का. २,२,२, ६; तै. १,५,२,४; ३,१,५, ५; तैआ. १०, १, १०; जै. ५; तां. ११,१०,२१; २०,६, १;८, १; -च्याय तै. ३,१,५,५.	अन(-न्ऽअ-)प-सरण- -णात् श. १, ९,३,११. ‡ अन-पस्पशान्- -म् तैआ. ६, १,१.	अन(-न्ऽअ-)भि-गत- -तम् श. १,४, ५,९;४,६,७,१९; -तानि सं. २.
अनपचायितृ(-न्ऽअप√चाय्)- -तारः शां १, १.	अन(-न्ऽअ-)प-स्फुरत्- -रन्तः तैआ. १,७,१;४.	अनभिधारित(-न्ऽअभि√धृ)- -म् तै. २,१,३,३.
अनपचाय्यमान- -नः तै. २, ७, १८,१.	अनपस्फुरन्ती- -न्तीः तैआ. ६, ७, १; -न्तीम् तै. ३,७,७,१३.	अनभिजित,ता(-न्ऽअभि√जि)- -तः तै. १,२,३,३; -तम् तै. १,२,६, ५; तां. १६,४,६; -तस्य तै. १, ७,३,८;३,९,९,३; तां. १६,४,७; -त्ता तां. ६,५,२०.
अनपच्युत(-न्ऽअप√च्यु)- -तः तै. १,५,८,३.	अन(-न्ऽअ-)प-हत-पाप्मन्- -प्म जैः ४,८,२,४-९; -प्मनः श. ७, ४,१,१; -प्मा श. ६, १,३,९;२, १,९; -प्मानः ऐ. ४,२५; श. २, १,३,४; ६,८,२,१; का. १,१,३,	अनभिधृष्णु-वत्(-न्ऽअभि√धृष्)- -वन्तः श. १४,१,१,७.
‡अन(-न्ऽअ-)पत्य- -त्यः तैआ. २, १९,१.	अनभिभनन्दत्(-न्ऽअभि√नन्द)- -न्दन्तः तां. ५,९,३.	अनभिभनन्दत्(-न्ऽअभि√नन्द)- -न्दन्तः तां. ५,९,३.
अन(-न्ऽअ-)प√धृप्, अनपधृष्य ऐ.	अनभि-प्राप्त(-न्ऽअभिऽप्र√वाप्)- -प्तः ऐ. ७,२; -प्ताय ऐआ. ५,३,३.	अनभि-प्राप्त(-न्ऽअभिऽप्र√वाप्)- -प्तः ऐ. ७,२; -प्ताय ऐआ. ५,३,३.

†मुपा. 'अनपत्य' स्वरः । असौ चिन्त्यः । तु० अ. १२,४,२५; ऋ. ३।५।१८; पा० ६,२,१७२; च ॥ ऋकदाचिद्  
'अनुपस्पशान्' इति बाह्वृचपाठस्य (१०।१।११॥) प्राचीनः प्रमादजो भेदः । अथवा पस्पशान् शब्दः चारुपर्याय इति  
कृत्वा तत्प्रतिषेधप्रतिषेधवतथा पन्यान् विज्ञिनष्टि । एवमपि स्वरोऽर्धान्वयश्च सूपपदः स्यात् । विस्तरस्तु नेह संभवति ॥  
‡'अनपद्वतपाप्मन्' इति PW. पाठः ॥ ऋकदाचिद् 'अनापद्' इत्यस्य 'मजे' इत्यनेनयमानाधिकरणं सत्तस्यां रूपं स्यात् ॥

अन(-न्ऽअ-)-भि-प्रीत- -तः ऐ. ८, २४; -ताः ऐ. २, १२; ८, २४.  
 अनभिप्रेपित(-न्ऽअभिऽप्र √ इप्)-  
 -म् श. ४, ६, ७, १९.  
 अन(-न्ऽअ-)-भि-मानुक- -कः ऐरे, ३४.  
 अन(-न्ऽअ-)-भि-वाटुक- -कः गो. १, ३, १९.  
 अन(-न्ऽअ-)-भि-विद्ध- -म् गो २, १, ३.  
 अनभिदास्त(-न्ऽअभि √ शंस्)- -स्ति  
 श. ३, ४, २, १४.  
 अन(-न्ऽअ-)-भि-शस्तेन- -नम्  
 गो. २, २, ३.  
 अन(-न्ऽअ-)-भि-शस्तेन्य- -न्यम् श.  
 ३, ४, २, १४; गो. २, २, ३.  
 अन(-न्ऽअ-)-भि-षेचनी( य → )या-  
 -याः श. १३, ४, २, १७.  
 अनभिहि(त →)ता(-न्ऽअभि √ धा )-  
 -ता श. ३, २, ४, १८.  
 अनभिहुत(-न्ऽअभि √ हु)- -तः ऐ. ८, २४;  
 -ताः ऐ. ८, २४.  
 अन(-न्ऽअ-)-भि √ ह, अनभिहर्तुम् श.  
 १०, ४, १, १८.  
 अन(-न्ऽअ-)-भीशु- -शुः ऐ. २, ऐआ.  
 १, ५, ३; शां. २१, २; २२, ५.  
 अनभ्यक्त(-न्ऽअभि √ अक्ञ्)- -क्तः  
 गो. २, ६, १२.  
 अनभ्यवयत(-न्ऽअभिऽअव √ इ)- -न्  
 जै. १४०.  
 अनभ्यागमिप्यत(-न्ऽअभिऽआ √ गम्)-  
 -न् श. १२, ४, १, ९; २, १.  
 अनभ्यारूढ=ळ्ह (-न्ऽअभिऽआ √  
 रुह्)- -ढम् श. २, ४, ३, ७; १२, २, ३, १०;  
 गो. १, २, ७; -ळ्हम् का. १, ३, २, ७.  
 अनभ्यारोह- -हाय श. ७, ३, २, २<sup>२</sup>;  
 तैआ. १, २६, ७.  
 अदभ्यारोह- -म् श. १, ६, २, १; २;

३, १, ४, ३; २, २, २; ११; २८; ४, ३,  
 १५; ७, १, २७.  
 अन(-न्ऽअ-)-भ्यावार्तिन्- -तीनि ऐ. ६,  
 १८; गो. २, ५, १५.  
 अन(-न्ऽअ-)-भ्युक्कृष्ट- -ष्टः ऐ. ८, १२;  
 १७.  
 अन(-न्ऽअ-)-भ्युदित- -म् जैउ. ४, १०,  
 १, ५.  
 अन(-न्ऽअ-)-भ्युद्दष्ट- -ष्टः श. ११, १,  
 ५, ११.  
 अन(-न्ऽअ-)-भ्र- -भ्रे शांआ. ८, ७;  
 ११, ३.  
 अन(-न्ऽअ-)-मित्र- -म् ऐ. ८, १०.  
 अन(-न्ऽअ-)-मीवृ, वा- -वः सं. २, ६,  
 १; -वम् श. १, ९, २, २०; तैआ.  
 ६, ३, १; -वस्य श. ६, ६,  
 ४, ७; तै. ३, ११, ४, १; तां. १,  
 ८, ७; -वाः श. १, ७, १, ७;  
 २, ४, ३, १२; ५, २, ३; ४, ३,  
 १; ३, २, २, १९; ५, १, ५, २२;  
 २, ३, ९<sup>२</sup>; ४, २<sup>३</sup>; ५, १६<sup>३</sup>; ७, १,  
 १, २५; का. १, ३, २, ११<sup>३</sup>; ५, १,  
 ३<sup>३</sup>; २, १, ६, २, १; तै. २, ५, ३, ३;  
 ३, २, १, ५; तैआ. ६, १०, २;  
 -वासः तै. २, ८, ७, ५.  
 अन(-न्ऽअ-)-रण्य- -ण्यानि ऐ. ३, ३१.  
 अन(-न्ऽअ-)-रुस्- -रुः श. ३, १, ३,  
 ७; १०.  
 अन(-न्ऽअ-)-र्ध्य- -र्ध्यः श. ३, ८, ३,  
 १५; ४, ५; जैउ. ३, ६, ४, ३; -र्ध्यम्  
 श. ४, १, ५, २; जै. ९२.  
 अन(-न्ऽअ-)-र्व, र्वा- -र्वम् तैआ ३, ११,  
 ९; -र्वा तै. २, ८, १, ६; ३, १, १, ४.  
 अन(-न्ऽअ-)-र्वन्- -र्वा ऐ. ३, ३८<sup>२</sup>;  
 श. ३, ८, २, ३; -र्वाणः गो. १,  
 ५, २१; -र्वाणम् गो. १, ५, २१.  
 अनर्हत्(-न् √ अर्ह्)- -र्हन् ऐ. ७, ३३;

गो. २, ३, ६.  
 अन(-न्ऽअ-)-र्व-कर- -म् तां. १, ६, ५.  
 अन(-न्ऽअ-)-र्व-काश- -म् गो २, ३, १२.  
 अनवक्लृप्त(-न्ऽअव √ क्लृप्)- -सम्  
 श. १, १, १, ८; २, १, ४, २; ३, २, २,  
 २७; ४, १, ४, ६<sup>३</sup>; ६, २, २, ३९; ६, ४,  
 ४; का. १, १, ४, १<sup>३</sup>; ५; २, १, १,  
 ६<sup>३</sup>; -स्ताः श. १, ३, ३, १८<sup>३</sup>; ४, १,  
 ३७<sup>३</sup>; -स्तानि तां. ४, ४, ८.  
 अनवगत(-न्ऽअव √ गम्)- -म् जै.  
 १०५.  
 अनवग्राह(-न्ऽअव √ ग्रह्)- -हाय तां.  
 १५, ७, ३.  
 अन(-न्ऽअ-)-व-च्छित्ति- -त्थै तै. १, ३,  
 ७, २; ३, ३, ४, २.  
 अनव-वृष्णा, ण्णा(-न्ऽअव √ वृह्)- -ण्णः  
 श. ११, १, ६, ३३; ण्णा तां. ६, ८, ३.  
 अनवत्त(-न्ऽअव √ दो)- -स्य शां ७, ३.  
 अनव-दानीय- -यानि तै १, ३, ८, ४.  
 अन(-न्ऽअ-)-वद्य- -द्यानि तैआ. ७,  
 ११, २.  
 अन(-न्ऽअ-)-व-धृत- -म् शां. १६, ४<sup>३</sup>.  
 अन(-न्ऽअ-)-व-धृष्य- -यः श. १, ४,  
 ३, १; २.  
 अन(-न्ऽअ-)-व-पात- -ताय ऐ. ४, १९.  
 अन(-न्ऽअ-)-व-पाद- -दाय तां. ४,  
 ५, १२.  
 अन(-न्ऽअ-)-व-प्लाविन्- -विनः जै.  
 १६८.  
 अन(-न्ऽअ-)-व-भृथ- -थः श. ११, ७,  
 २, ६; ७.  
 अनवमृशत(-न्ऽअव √ मृश्)- -शन् श.  
 १, ५, ३, १९<sup>३</sup>.  
 अन(-न्ऽअ-)-व-मशम्(णमुल्) श. १,  
 २, ५, २६<sup>३</sup>; का. २, २, ३, २३<sup>३</sup>; ४, ५.  
 अनवमृश्य- -श्यः श. १, ४, ३, १; २.  
 अन(-न्ऽअ-)-वराधि- -र्ध्यं शां. २८, ३.

† प्राचीनः प्रमादपाठो यथादर्शनं मुद्रापित इति मतं भवति । 'स्तेन्य-' इत्येव शब्दस्य सद्वृत्तम् ।  
 † यथामुद्रितमेव सत् । यत्तु KEITH 'अनवराधि-' इति मूलतो रूपमाह तत्र । यद्योपलब्धपाठसङ्गतेः कल्पनाया अन-  
 पेक्षितत्वात् । तु. २५, १५; यत्र अवराध्यपरार्थशब्दयोः प्रतिस्पर्धितया श्रुती भवतः । तद्वदिह ऋद्धिगब्दोत्तरो नन्पूर्वोऽवर-  
 शब्द एव प्रयुक्तो वेदितव्यः । 'सरो झरि सर्वणे' (पा० ८, ४, ६५) इति धकारात्पूर्ववर्त्तिनो दकारस्य लोपो द्रष्टव्यः ।

अनवरुद्ध(-न्ऽअव/रुद्ध)- -ङ्गः श. ३,  
२, २, २२; १३, २, ५, २; तै. ३, ९,  
२, २; -ङ्गम् वा. ४, ६, ९, २०; ५, २,  
२, ३; -ङ्गस्य तै. १, ३, ८, १, २;  
-ङ्गाः २०; श. १, ६, ४, १०; १२,  
७, ३, २०; तै. १, १, ५, ९; ६, ७;  
३, ९, १, ३.

अनवरुध्यऽइव श. १०, ६, ५, ८.

अनवर्णा(←र्ण)- -र्णे तैआ. १, ८, २.

अन(-न्ऽअ-)-वर्त्ति- -र्त्तिः तां. ७, ९,  
२१.

अन(-न्ऽअ-)-व-लोप- -पाय तां. ६,  
३, १३.

अन(-न्ऽअ-)-वस- -सः जै. ५५;  
-सेन जै. ५५.

अनवत्सृष्ट(-न्ऽअव/सृष्ट)- -ष्टः जैड.  
३, ५, २, ३; -ष्टे ऐ. ४, १३.<sup>३</sup>

अनवानत्(-न्ऽअव/अन्)- -न् श.  
१, ३, ५, १३; १४; ४, ६, १, ५, ११,  
१, ६, ३, १; १३, ८, ३, ४; गो. २,  
२, ९.

अनवानम् ऐ. २, २८; ३, २५, ६,  
८; शां. ८, ३; ७; ११, ४; १३, ५;  
९; १४, २; १८, ५; २३, ५; २८, ७.  
श. ४, ६, १, ५; तैआ. २, ११, १;  
५, ४, २; ७, ९; जै. ११३; जैड. १,  
१२, ३, ७; गो. २, ३, ७.

†अनशान(-न्/रअश)- -नम् श. १,  
१, १, ७; का. २, १, १, ६; तैआ. २,  
१७, १; -नात् तैआ. १०, ६२, १;  
-नेन का. १, ३, २, २; ३.

अनशान्-ता- -तया श. २, ५, १, ३.

!अनशान्तीवः का. १, ४, ३, ३.

अनशानाय, या(-न्ऽअशन+क्यच्)-  
-यस्य श. ६, ६, ४, ७; -याः श. ७,  
१, १, २५.

अनशानायुक, का- -कः तैआ. ५,  
९, ८; तां. २, ७, ७; १३, ६, ३; -काः  
तां. २, ७, ७.

अनशित- -म् श. १, १, १, ९; का. २,  
१, १, ७.

अनशितव्य- -म् का. २, २, १, २२.

अनशित्वा श. २, ३, २, ५.

अनश्नत्- -श्नति जैड. २, ५, ३, २;  
-श्नत्सु श. १, १, १, ८; २, १, ४,  
२; -श्नत् श. २, ३, २, १; ३;  
तैआ. २, १६, १; सा. १, ४, ११;  
-श्नन्तः श. २, ३, १, ४; कां. १,  
३, १, २; तै. २, १, ४, ७; गो. १, ३,  
१२.

अनश्नत्-साङ्गमनु- -नः श. २, ३,  
२, १; ३. §. अनाश्यान्न, अनाश्वस् द्र.

अन(-न्ऽअ-)-श्रु- -श्रवः तैआ. ६,  
१०, २ -श्रू श. ३, ३, ४, १२.<sup>३</sup>

अनुशत(-नस्/श)- -तः ऽ तैआ.  
६, ५, २.

अ-नुशयत्(√नश)- -शयतः ऽ तैआ.  
६, ५, २.

अनश्व(-न्ऽअ-)- -श्वः ऐ. ५, २.  
ऐआ. १, ५, ३; शां. २१, २;  
२२, ५.

अ-न(ष्ट→)ष्टा(√नश्)- -ष्टाः मं. १,

८, १, २.

अनष्ट-पशु- -शुः तैआ. ६, १, १.

अन(-न्ऽअ-)-ष्टापदी- -द्या श. ४, ५,  
२, १२.

अनस्(√अन्)- -नः ऐ. ४, ७; ६,  
३५; ७, १२; शां. ११, ८; श. १, १,  
२, ५; ६; ७; २१; ३, ६, ४, ११; ९, ३,  
३; का. १, २, २, ११; १२; २, १, २, ७;  
८; ११; १२; तै. १, ४, ४, १०; २,  
२, ५, ३; ३, ३, ७, ५; तैआ. ३, १०,  
४; जै. १५७; गो. २, ३, १९;  
-नसः श. १, १, २, ५; ६; ७; ९, ७,  
१, २, ६; ६, ८, १, २; का. २, १, २,  
७; ८; ९; ११; जैड. १, १, ३, ६;  
-नसा श. ३, ३, ३, १७; ६, ४, ११;  
-नसि श. ६, ८, १, १२; -नाः श.  
१२, ३, २, ५; -नांसि जै. १९२;  
अनस्वती- -त्या जै. १९२.

अन(स्त→)स्ता(-न्/रअस्) श. ३,  
७, २, २.

अनस्तमि(त→)ता(-म्/इ) श. १४,  
४, ३, ३.

अन(-न्ऽअ-)-स्थिक ॥ -कः श. १४,  
७, २, १०; -कम् श. ६, ६, २, ९;  
९, १, २, ३, ३; ३, ४; ३, ५-४०; ५,  
२, १; -के श. १, ६, ३, ४०.

॥अना सा. १, ८, ४.

अना(-न्ऽआ-)-काल- -ले श. २, ४,  
२, ४.<sup>३</sup>

अना(-न्ऽआ-)-काश- -म् श. १४, ६,  
८, ८.

† 'अनशान्'- इति तैआ. मुपा. स्वरश्चिन्त्यः । ‡ अस्पष्टं पदम् । 'अनश्नतीऽइव' इति वा 'अनशान्तऽइव' इति वा पाठस्य मौलिकं स्वरूपं स्यात् । प्रथमे कल्पे शान्तस्य स्त्रियां जसि पूर्वसवर्णदीर्घकादेशजं छान्दसं रूपं स्यात् । उत्तरस्मिन्स्तु नञपूर्वात् ल्युब्न्तात् तसिल् द्र. । स्वरोऽपि प्रथमे कल्पे नञि स्यात् ( पा० ६, २, २ ), कल्पान्तरे च प्रत्ययात् पूर्वमित्यस्ति विवेकः ( पा० ६, १, १९३ ) । यथामुद्रिते तु सर्वथाप्यव्यवस्थेव भवति । §, '-सङ्गमन'-इत्यापि पाठः । ऽ 'अनुशयतः' इति मैसूर मुपा. । भाष्ये 'अनुशतः' इति पाठभेदोऽपि संकेतितः । स्वरोऽपि विकृत इव प्रतिभाति । बहुव्रीह्यपेक्षया पूर्वपदप्रकृतित्त्वरः प्राप्तः । 'अनस्-' इति चाद्युदात्तः शब्दः । 'अनुशयत्' इत्यपि द्रष्टव्यः । ॥ 'अनुशयत-' तत्रत्यटिप्पणस्यः 'अ-नशतः' इति पाठभेदश्च द्र० । इह स्वरः दुरुपपद इव भवति । अव्ययपूर्वपदप्रकृतित्त्वरत्वप्राप्ती ( पा. ६, २, २ ) नञ्स्वरस्य दुर्वाधकत्वात् ॥ 'अनस्थिक-' इति तैसं. स्वरः । ॥ प्राति-पदिकस्वरूपे सन्देहः । 'अनु-' इत्यस्य सर्वनाम्न इदमः पर्यायान्तरस्य टाप्रत्यय एतद्रूपमित्यव्याजः केचित् । 'अनु-' इत्यस्य 'अन-' इत्यस्य वा स्वतन्त्रान्नास्तत्रैवैतद्रूपमित्यस्मदीयाः प्राधः ।

अना(-न्ऽआ-)कृति- -त्थै गो. १, ४,  
१४; १५; १६; १७.  
अना(-न्ऽआ-)कृत- -म् तां. २३,  
१३, ५.  
अनाक्ताक्ष(-न्ऽआऽअक्तऽअक्षि)- -क्षः  
गो. २, ६, १२.  
अनाक्रान्त(-न्ऽआ/क्रम्)- -न्तः तै.  
१, ७, ९, ३.  
अनाक्षित्(-न्ऽआ/रक्षि)- -त् श. ४,  
१, २, ३.  
अना(-न्ऽआ-)गच्छत्- -न् शं.  
९, १,  
अनागत, ता- -त्तः श. ३, ४, १, ५;  
-तम् शं. १९, ३; -तायाम् सा.  
२, ६, ९.  
अना(-न्ऽआ-)गस्- -गसः श. ३, २,  
२, १९; ६, ७, ३, ८; तै. ३, ७, ९,  
१; १३, १; तैआ. २, ४, १; मं. १,  
७, १०; -गसम् श. ६, ७, ३, ८;  
तै. २, ५, ६, १; -गाः तै. ३, ७,  
१३, २.  
अनागा(←ग←गस्)- -म् तैआ.  
६, १२, १; मं. २, ८, १५.  
अना(-न्ऽआ-)गूर्तिन्- -तीं श. ११,  
२, ४, १०<sup>३</sup>; १२, २, ३, ५.  
अना(-न्ऽआ-)श्रेय- -म् तै. १, ३, १,  
२<sup>३</sup>; ३; ६.  
अनाच्छृण्ण(-न्ऽआ/छृद्)- -म् तैआ.  
५, ३, ८.  
अना(-न्ऽआ-)जानत्(√ज्ञा)- -नन्  
तैआ. २, ६, १.  
अनाज्ञात- -तम् तै. ३, ७, ११, ५;  
१२, २; ष. १, ६; -तात् गो. १, ३,  
३; -ते सा. १, ८, ८; १२.  
अना(-न्ऽआ-)ज्य-भाय- -गौ तै. १,  
३, १, ३.  
अना(-न्ऽआ-)द्वय-तर- -रऽइव श.  
९, ५, १, १६; -राऽइव श. ९, ५,  
१, १६.  
अना(-न्ऽआ/दो)त्ति- -त्थै तै. ३,

३, १०, २.  
अना(-न्ऽआ-)स्मृन्- -त्मा श. २, २, २,  
८; का. १, २, २, ६; -त्मानः श.  
२, २, २, ८; का. १, २, २, ६. --  
अनात्म्य- -त्थे तैआ. ८, ७, १.  
अना(-न्ऽआ-)दृ - -म् श. १०, ६,  
३, २.  
अनादिश्य(-न्ऽआ/दिश्) श. १, ३,  
५, ७; ८<sup>३</sup>; ९<sup>३</sup>; १०<sup>३</sup>.  
अनादिष्ट- -ष्टः ऐआ. ३, २, ४;  
-ष्टम् श. १, ८, ३, २४.  
अनादिष्ट-काम-कल्प- -ल्पानि सा.  
३, ९, ६.  
अनादेश- -शे सा. १, ५, २; २, १,  
२.  
अनाद्य(-न्/अद्)- -द्यः श. ५, ३,  
३, १२; ४, २, ३; ९, १, २, ५; -द्यम्  
तै. १, ४, ३, ६<sup>३</sup>; -द्याः श. १२,  
९, १, १; गो. १, २, १०; -द्यात्  
श. १२, ९, १, १; -द्यान् श. ९,  
४, ३, १६.  
अनादत्त(-न्ऽआ/दृ)- -म् सं. ३.  
अनादृत्य ऐ. २, १३; श. १४, ९, १, ५;  
तां. ६, ६, ४; ष. २, ३.  
अनाद्वियमाण- -णाः जै. ४७.  
अनाधाय(-न्ऽआ/धा) तै. १, १, ९,  
१०.  
अना(-न्ऽआ-)घट्ट, घा- -ष्टः शां. २७,  
५; -ष्टम् श. १, ३, २, १७; ३, ४,  
२, १४; ५, १, ३२<sup>३</sup>; ५, ३, ५, १६;  
८, २, ४, ४<sup>३</sup>; तैआ. २, ३, १; गो.  
२, २, ३<sup>३</sup>; -ष्टा शां. २७, ५; श.  
४, २, १, १५; १४, १, ३, १९<sup>३</sup>; -ष्टाः  
श. ३, ४, २, १४; ५, ३, ४, २८; ५,  
१६; १९<sup>३</sup>; तै. १, ७, ६, १; -ष्टाम्  
श. ४, २, १, १५.  
अनाष्टप्य, प्या- -प्यः ऐआ. ५, १, १<sup>३</sup>;  
शां. २७, ५; श. १४, २, २, ४;  
तै. २, ८, ३, ७; तैआ. ३, ५, १;  
७, ३, ४; -प्यम् श. ३, ४, २,

१४; गो. २, २, ३<sup>३</sup>; -प्या ऐ. ५,  
२५<sup>३</sup>; शां. २७, ५; तैआ. ४, ५,  
३; ५, ४, ७; -प्याः श. ३, ४, २,  
१४; तैआ. ६, ३, २; -प्याय श.  
१४, २, ४<sup>३</sup>; तैआ. ४, ९, १.  
अनाष्टप्य-तम्- -मः का. १, ४, १, २९.  
अनाष्टप्य- -तः जै. २, ५, १, ४.  
अना(-न्ऽआ-)पृथि(त→)ता- -ताः  
श. १, १, ३, ५; का. २, १, ३, २.  
अना(-न्ऽआ-)स, सा- -सः जै. १, २,  
३, ८; १०, १, ११; ३, ६, ५, ८; -सम्  
शां. २८, १; श. २, १, ४, २९; ४,  
६, ९, २०; ९, ५, २, ३; ८; ९; १०<sup>३</sup>;  
१०, १, ३, १०<sup>३</sup>; ११<sup>३</sup>; का. १, १, ४,  
२६; तां. २२, ४, ५; जै. १, ८, १,  
७; -सा ऐ. ५, २५<sup>३</sup>; शां. २७,  
५<sup>३</sup>; -साः श. १, १, १, २१<sup>३</sup>; का.  
२, १, १, १४<sup>३</sup>; -से तै. १, २, ५, १.  
अनाप्ला जै. ८६.  
अनाप्लुवत्- -वैन् जै. ८६.  
अनाप्य, प्या- -प्यम् ऐआ. ५, १, १;  
-प्या ऐ. ५, २५<sup>३</sup>; शां. २७, ५<sup>३</sup>.  
अना(-न्ऽआ-)प्रीत- -तानि श. ६, २,  
१, ३७.  
अना(-न्ऽआ-)भोग्- -गः तैआ. १,  
८, ५.  
अनामन्- -म श. १४, ६, ८, ८.  
अनामक- -म् गो. १, १, २५.  
अनामिका(-काऽअ-)हुष्ट- -ष्टाभ्याम्  
श. १४, ९, ४, ५.  
अना(-न्ऽआ-)मन्थ(√मन्थ्) जै. ८.  
१, १८, ४, ३; ३.  
अना(-न्ऽआ-)मयत्- -ता तां. १७,  
१२, १.  
अना(-न्ऽआ-)मृत्- -म् श. १, २, ५,  
१८<sup>३</sup>; का. २, २, ३, १७<sup>३</sup>; मं. १,  
५, ११.  
अना(-न्ऽआ-)यतन- -नः तै. १, ६, ८,  
८; ३, ७, २, १; २; ष. ३, ९; -नम्  
तां. ५, २, ५; ७, ३, १२; -नाः

गो. २, २, ७; -ने श. ६, २, १. १४; १३, १, ३, ६; ५, १, १८; तै. ३, ८, ८, ३; ७, २, १; २.	२, ४, ५; ३, ६, ११; ७, ८. अना(-न्ऽआ-)र्ध- -र्धः जै. १८०; जै. ८. १, १, ४, ५; -र्धैः सा. १, २, ५.	३, ३, १६; ९, ३, १९; ४, २, २, ८; ३, ३, ५; ५, २, २, ७; ४, ५, ७; ३, २, ५; ६; १०; ४, १, ३३; ३७; ९, २, ३, ३; ४, ५; १०, २, ५, १; २; का. १, १, ४, १५; १६; १८; २, १, १, १२; -ट्टेण श. ३, ३, ४, ८; ६, ३, १, २९.
अनायतन-वत्- -वन्तम् ऐ. ३, २२; -वान् ऐ. २, ३२; ३, २२.	अना(-न्ऽआ-)र्धै- -यस्य शां. ३, २. -याय गो. २, ३, १८.	अना(-न्ऽआ-)हवनीय- -ये श. १२, ९, ३, १३; -यौ श. १२, ९, ३, १३.
अना(-न्ऽआ-)युवान- -नानि श. ४, १, २, २६. आ-युवान, द्र.	अना(-न्ऽआ-)लब्ध- -म् श. १३, १, ३, १, ५; तै. ३, ८, ६, १, ८, १.	अनाहित(-न्ऽआ/घा)- -तः तै. १, १, २, ३; ९, १०; -तस्य तै. १, १, ९, १०.
अना(-न्ऽआ-)युष्य- -व्यम्ऽइव जै. ६२	अना(-न्ऽआ-)लम्भु(क-→)का तै. ३, ७, १, ९.	अनाहिताग्नि- -ग्निः श. २, १, ४, २; ७; २, २, १, ४; का. १, २, २, ९; तै. आ. १, २, २, ९; -ग्नेः श. २, १, ४, २; ७; का. १, १, ४, १, ६.
अना(-न्ऽआ-)रब्ध, वधा- -वधम् ऐ. ४, १२; -वधा ऐ. ४, १२.	अना(-न्ऽआ-)लय- -म्ऽइव जै. ६२. अना(-न्ऽआ-)लयन- -म् जै. १, १, ६, ४.	अनाहुति(-न्ऽआ/हु)- -तयः तै. ३, ८, ८, २; -तिः श. १३, १, ३, ६; तै. आ. ४, २, २, १.
अना(-न्ऽआ-)रम्भण- -म् श. १४, ६, १, ८.	अना(-न्ऽआ-)वाहित(√वद्)- -तात् शां. ७, २. अनावाह्य शां. ८, ८.	अनि-घात्य- -स्य जै. १४०.
अना(-न्ऽआ-)रम्भण- -णः जै. ५५; -णम् शां. २९, ५; जै. ५५; -णम्- ऽइव श. ४, ६, १, २.	अना(-न्ऽआ-)वाहित(√वद्)- -तात् शां. ७, २. अनावाह्य शां. ८, ८.	अनिद्वन्द्वयमान(-न्/इद्)- -नानि श. ४, १, २, २५; २६.
अ-नाराशंस- -साः गो. २, ३, १३; १४; १५; ४, १; २; ३; १५; १६; १७; -सेषु ऐ. आ. ५, ३, ३.	अनावृत्त(-न्ऽआ/वृत्) श. ११, ५, १, ८.	अनिद(-न्ऽइद्)- -म् तां. ६, ९, २३.
अ-नाराशंसी- -सीः ऐ. ६, १६.	२अनावृत्त(-न्ऽआ/वृत्)- -ता तै. २, ५, ८, ४.	अनित(-न्/इ)- -म् शां. १, ४; ८, २; १८, १०; २९, ३; जै. ९६.
अना(-न्ऽआ-)रुद्ध- -द्धः ऐ. ८, २४.	अनावृत्त- -म् श. १४, ५, ५, १८.	अ(नि?)न्विति- -तिः गो. २, २, १३.
अना(-न्ऽआ-)र्त्त, र्त्ता- -र्त्तः ऐ. ८, ११; श. ६, ६, ४, ८; १०, ३, ५, ८; जै. १२५; -र्त्तम् श. ३, ६, १, २९; ६, ३, १, २०; ६, ४, ८; ८, ७, २, १६; ९, २, २, ३; तै. १, ४, ३, ४; तै. आ. ६, ३, २; -र्त्तस्य श. ३, ८, १, १३; -र्त्ता श. ६, ६, २, ६; जै. १२७; -र्त्ताः श. ७, ५, १, ८; जै. ४, ८, ४, ७, ५, ४; ५; -र्त्तानि श. १, ९, ३, १९; ३, ७, ४, १०; -र्त्ताम् तै. ३, ५, १, १; ७, २, ५; तै. आ. ४, ४, २, २, जै. १२७; -र्त्तायाम् श. ६, ६, ४, ८; -र्त्तै शां. ११, ४; -र्त्तैन श. १, ३, १, १९; १२, ४, २, १; का. २, १, ४, १६; तै. १, ४, ३, ४; ५; -र्त्तां श. ३, ३, ४, १२.	अनाशक- -कः श. ९, ५, १, ९; -कम् श. ९, ५, १, ९; -केन शां. आ. १३, १; श. २, ३, ५, २; १४, ७, २, २५.	अनिदंविद्(-न्ऽइदं/विद्)- -द्वा ऐ. आ. ५, ३, ३.
अना(-न्ऽआ-)रुद्ध- -द्धः ऐ. ८, २४.	अनाशक्ति- -क्ती तै. आ. १, २, ७, ४.	अ-निधन- -नम् तां. ५, २, ४; ५; ७; ३, ५; २३; जै. ३६; -नेन तां. ७, ३, १२.
अना(-न्ऽआ-)र्त्त, र्त्ता- -र्त्तः ऐ. ८, ११; श. ६, ६, ४, ८; १०, ३, ५, ८; जै. १२५; -र्त्तम् श. ३, ६, १, २९; ६, ३, १, २०; ६, ४, ८; ८, ७, २, १६; ९, २, २, ३; तै. १, ४, ३, ४; तै. आ. ६, ३, २; -र्त्तस्य श. ३, ८, १, १३; -र्त्ता श. ६, ६, २, ६; जै. १२७; -र्त्ताः श. ७, ५, १, ८; जै. ४, ८, ४, ७, ५, ४; ५; -र्त्तानि श. १, ९, ३, १९; ३, ७, ४, १०; -र्त्ताम् तै. ३, ५, १, १; ७, २, ५; तै. आ. ४, ४, २, २, जै. १२७; -र्त्तायाम् श. ६, ६, ४, ८; -र्त्तै शां. ११, ४; -र्त्तैन श. १, ३, १, १९; १२, ४, २, १; का. २, १, ४, १६; तै. १, ४, ३, ४; ५; -र्त्तां श. ३, ३, ४, १२.	अनाशिष्ट(-न्ऽआशु-+इष्टन्)- -ष्टः ऐ. ४, ९.	अ-नि-धाय(√धा) श. २, ४, २, १४; का. १, ३, ३, १२.
अनार्त्त-गृह- -स्य श. ३, ९, २, १३.	अनाशु- -शुः श. २, ३, १, ९; -कम् श. २, ३, ५, २; १४, ७, २, २५.	अ-निन्द्य- -न्द्यस्य श. ३, ५, १, १७; गो. २, ६, १४; -न्द्याः श. ३, ५, १, १७; गो. २, ६, १४; -न्द्यैः श. ३, ५, १, १७.
अना(-न्ऽआ-)र्त्ति- -र्त्तिम् श. ३, ८, १, १२; -र्त्तै ऐ. ८, १०; श. ५, ४, ३, ७; तै. १, ३, ५, ४; २, ३, २, १; ३,	अनाशु- -शुः श. २, ३, १, ९; -कम् श. २, ३, ५, २; १४, ७, २, २५.	अ-नि-पद्यमान- -नः जै. ३, ६, ९, २; -नम् ऐ. १, १९; ऐ. आ. २, १, ६; श. १४, १, ४, ९; तै. आ.

† तै. ३, ५, २, १; ४, ४, १, १; का. १, ७, ७; ३, ७, १७; प्रथृतिपाठस्मेलनतः संशोधनमिदं साध्यवसेयम् ।  
‡ अ. स्वरस्तु 'अनिपद्यमान-' इति ॥



४,७,१,५,६,४; जैड. ३, ६, ९,  
१,२.  
अ-नि-भृष्ट- -म् श. ५, ३, ५, १६<sup>३</sup>;  
तै. १,७,६,२<sup>३</sup>; २,४,६, १२; ३,  
१०,३,१.  
†अ-नि-मिष्(√मिष्)- -पा तै. ३,७,  
२,४.  
अ-नि-मिषत्- -पतः सं. २,४,६.  
अ-नि-मेष- -म् जै. ९०.  
अ-नि-मुक्ति(√मुच्)- -क्त्वै तै. ३,  
२,६,५.  
अ-नि-यसित(√यस्)- -म् श. २,१,  
४,२७.  
अ-निरशि(त→)ता(-र √ २ अश्)-  
-त्ताम् श. २,५,३,१६; का. १,५,  
२,१५; -तायाः का. १,५,२,१६;  
-तायै श. २,५,३,१७.  
अनि(-न्ऽइ-)-रा- -रा श.७,३,१,२३;  
तैआ. ४, २३,१; -राः श.६,४,  
४,१६<sup>३</sup>; -राम् श. ७,३,१,२३.  
अ-निराकरण- -म् तैआ. १०,७,१.  
अ-निरुक्त,का(-निर्√वच्)- -क्तः ऐ.  
६,२०; ऐआ. १, २,२, शां. १६,  
४;२३,६<sup>३</sup>; २९,७; शांआ. २,१;  
श. १,१,१,१३; ४,१,२६; ६,१,  
२०; २,२,१,३; ३,८, २, ६; ४,  
२,३,१; ५,४,७; ६, ७, १७; ५,  
३,५,३१; ६,२,२,२१; ४,१, ६;  
५,३,७; ७,२,४,३०; ८,२,३,११;  
७,३,१२; १२,४,२,१; ९,३,१६<sup>३</sup>;  
१४,१,२,१८; २,२,२१; ३,२,१५;  
का. १, २, १, २; २, १, १,१०;  
तै. १, ३, ८, ५; ८, ५, ६; तां.  
७, ८, ३; १८, १, २१; २३; ६, ८;  
जैड. १,१२, १,३<sup>३</sup>; -क्तम् ऐ. ५,  
१६<sup>३</sup>; १७; ६, २०; २७<sup>३</sup>; ऐआ.  
१,२,२; शां. १,५; २२,३; २३,६<sup>३</sup>;  
२९,७; श. १,३, ५,१०<sup>३</sup>; ४,१,  
२१; ४,४,५<sup>३</sup>; २,२, १,३; ४,१,

३,१६<sup>३</sup>; ५, ३,५,३१; ४,४,१३<sup>३</sup>;  
६,२,२,२०; ५,३,७; ७,२,१,१४<sup>३</sup>;  
२,३,३<sup>३</sup>; ४,३०; ३,२,२<sup>३</sup>; ५,२,३८;  
८, २, ३,११; १०,१,३,११; ३,५,  
१५; ११,५,२,२<sup>३</sup>; ३<sup>३</sup>; ५<sup>३</sup>; ६<sup>३</sup>; १२,  
४,२,१<sup>३</sup>; १४,१,२,१८; २,२,२१;  
३,२,१५; का. १,२,१,२; तैआ. ८,  
६,१; जै. ३४; ३७; तां. ४, ८, ७, ७,  
१, ८<sup>३</sup>; ९, १७; १४, २, ६; १७, १, ८;  
१०, १, २; ३; १८, १, ३; ६, ७; ९; २३,  
१९, १<sup>३</sup>; जैड. १, १६, ३, ६; -क्तया  
शां. ११, ४; श. ७, ५, २, ३८; ८,  
७, ३, १२; १०, १, ३, ११; तै.  
१, ८, ५, ५; -का ऐ. ३, ३४; श.  
१, ४, १, २१; २६; ९, ४, ३, १०; १५;  
-काः श. ९, ३, १, ९<sup>३</sup>; १५;  
-क्तानि श. १, ६, १, २०; ४, ६, ७,  
१७; ७, २, ४, ३०<sup>३</sup>; ८, ३, ३, ७<sup>३</sup>;  
११, ५, २, ७; तां. १६, ५, २०; -क्ताम्  
श. १०, ३, ५, १५; ५, २, १;  
-क्ताभिः श. १, १, १, १३; का. २,  
१, १, १०; तै. १, ३, ८, ५; -क्तासु  
शांआ. २, १; तां. ७, ८, ३; -क्ते  
ऐ. ३, ३०; तैआ. ८, ७, १; शां.  
२७, ४; -क्तेन श. १, २, १, २२.  
अ-निर्घात- -ताय तै. १, ८, ९, १.  
अ-निर्ज्ञाय (निर्√ज्ञा) ऐ. ७, ११; श.  
११, १, ४, १.  
अ-निर्ज्ञायमान- -ने शां. १८, ५.  
अ-निर्भक्त(-निर्√भज्)- -क्तः श.  
११, ७, ४, २.  
अ-निर्भाग- -गाय तै. १, ३, २, ६.  
अ-निर्भेष्ण(निर्√भिद्)- -ष्णः  
तैआ. ३, ११, ४.  
अ-निर्भुं(ज→)जा सं. १.  
अ-निर्माण- -गाय गो. २, २, ८.  
अ-निर्याच्य(निर्√वाच्)तां. २४, १८, २.  
अ-निर्हत- -ताः श. ९, १, १, २३.  
अ-निर्हाणर्च् (अऽनिर्ऽहानऽक्त्च्)-

-णर्चः ऐ. ३, ७.  
अनिल(√अन्)- -म् श. १४, ८, ३, ११.  
अ-निल(य→)या ऐ. ५, २५; शां.  
२७, ५<sup>३</sup>.  
अ-निलयन- -ने तैआ. ८, ७, १.  
अ-नि-वर्तमान- -नाः गो. १, ५, २५.  
अ-नि-वेण्ड्यमान(√वेण्ड्)- -नः शां.  
१८, ४.  
अ-निशित- -तः श. १, ३, १, ६; का.  
२, २, ४, ५; -ताः श. ४, १,  
२, २५.  
अ-निशित-सर्ग- -र्गाः तै. २, ४,  
५, २.  
अनि(-न्ऽइ-)-पु-धन्व- -न्वाः तैआ.  
५, १, ३.  
अ-नि-षेध(√सिध्)- -म् जैड. १, ९,  
३, २; ३.  
अ-निषे(ध→)धा- -धाऽइव श. २,  
५, १, १२.  
अनिषे(द्ध→)द्धा- -द्धाऽइव का. १,  
४, ३, १०.  
अ-निष्क्री(त→)ता- -ताः श. ११, १,  
८, ५.  
अनि(-न्ऽइ-)-ए, ष्टा(√यज्)- -ष्टः  
श. ५, २, २, १; ३, ३, १०; ४, ४, १;  
-ष्टा श. ३, २, २, ७; -ष्टाः सा. २,  
४, २; -ष्टेभ्यः तै. ३, ७, ११, ३.  
अनिष्टक- -कै श. ९, ५, १, ५७.  
अनिष्टका- -काः श. ६, २, १, १०.  
अनिष्ट-यज्ञ- -ज्ञाः गो. १, ५, २५.  
अ-निष्पद्मा ऐ. ७, ९; श. २, ५, १, ५४.  
अ-निष्ठीवत्(निस्√ष्ठीव्)- -वत् सा.  
२, ६, ३; ३, १, १२.  
अ-निष्ठीवन- -म् सा. ३, १, २.  
अनीक(√अन्)- -क्म् ऐ. १, २१;  
२५<sup>३</sup>; ३, २६; ४, ९; ऐआ. ३, २,  
३; शां. ८, ६; शांआ. ८, ४; श.  
२, ३, ३, १०<sup>३</sup>; ५, ३, २<sup>३</sup>; ३, ४, ४,  
१४; ४, ३, ४, १०; ४, ५, १२; ७, ३,

† भा० (तैसं.) 'अनिमिष-' इति क-प्रत्ययान्तात् शसदछान्दस आकारादेशे रूपमाह । पुंसि अकारान्तात् शस  
आकारादेशे निर्दशानान्तरस्य मृग्यत्वात्त्वेत्तच्चिन्त्यम् । ‡ P.W. इत्यस्य मथ्योदात्तचिन्त्यम् ।

१, १<sup>३</sup>; ६, ६, २, ११; ७, ५, २, २७<sup>३</sup>;  
११, ५, २, ४; का. १, ५, २, २<sup>३</sup>;  
तै. २, ८, ७, ३; तैआ. १, ७, ६; २,  
१३, १; जै. १८०; ष. ३, २; गो. १,  
२, २१; -कानि ऐ. ३, ३९; तै. १,  
६, ६, १; २<sup>३</sup>; -कै तै. २, ६, ८, १;  
-केन श. २, ६, ४, २<sup>३</sup>; २<sup>३</sup>; ४<sup>३</sup>; ५;  
६; ७; का. १, ६, ४, ३<sup>३</sup>; ४<sup>३</sup>; ५<sup>३</sup>; ६; ७;  
८; तां. १, ४, १५; -कै. ऐ. १, २८.

अनीक-वत् - वते श. २, ५, ३, २<sup>३</sup>;  
५, ३, १, १<sup>३</sup>; का. १, ५, २, २<sup>३</sup>; तै.  
१, ६, ६, १; २; -वन्तम् शां. ५,  
५; तै. १, ६, ६, २; गो. २, १, २३;  
-वान् तै. १, ६, ६, १; २<sup>३</sup>.

अनीकवती श. ११, ५, २, ४; तै.  
१, ६, ६, १; तां. १७, १३, १३.

अनीजान(-न्/यञ्) - नः ऐ. १, ४;  
३, ७; श. २, ४, ३, १३; ३, ९, २,  
८; का. १, ३, २, ११; गो. २, ३,  
३; -नम् श. २, ६, ३, १२<sup>३</sup>; ११,  
७, १, ३<sup>३</sup>; का. १, ६, २, ८<sup>३</sup>; -नाः  
का. १, ६, १, ६. अनिष्ट-, द्र.

अनी(त→)ता (√नी) - तासु श.  
४, ५, १०, ७.

अनी(-न्डर्)शान- नानि ऐआ२, १, ५.

१अनु(√अन्) - नवः तै. २, ८, ४, ३.

२अनु ऐ. १, ९; ३, ११; २०; ३९; ४०<sup>३</sup>;  
४१<sup>३</sup>; ४७<sup>३</sup>; ४, ३०; ७, ३३<sup>३</sup>; ६, १;  
७, १९<sup>३</sup>; २८; ११; १४<sup>३</sup>; २६; २७;  
ऐआ. १, ३, ४<sup>३</sup>; २, १, ७<sup>३</sup>; ३, ३; ५;  
१, ६; शां. ११, ८; १२, ४; १४, ५; १८,  
३; १९, ३; २०, १; २६, ९; शांआ ४,  
१५; श. १, १, २, २; २२; २, २; २,  
१, १९; २१; २, १७; ३, १, १; २,  
११<sup>३</sup>; ४, ५, ६<sup>३</sup>; ५, २, २<sup>३</sup>; ४<sup>३</sup>; ३,  
१८<sup>३</sup>; २१; २३; ६, २, १५; २९; ३०;  
७, २, १६; ८, १, २२; २, १२; ३, ५<sup>३</sup>;  
२२; २७; ९, १, २०; २, १४; २७; २,  
१, २, १६; २, १, १०; ४, ११<sup>३</sup>; ३, १,  
६; ७; १३; २४; ४, ८; १५; ४, २,

१९; ५, १, १९<sup>३</sup>; ६, १, १०<sup>३</sup>; ३६<sup>३</sup>;  
३८<sup>३</sup>; २, १७; ३, १, ३, ४; २, ९,  
३१; ४, ६; ४, १, ५; ५, १, ३२; ६,  
२, २६<sup>३</sup>; ३, १; ७, ४, १०; ८, २, ३;  
४, १; १२<sup>३</sup>; १५<sup>३</sup>; ९, २, २७<sup>३</sup>; ४, १,  
१, २७; २, २५; २६; २, १, ४<sup>३</sup>; ९<sup>३</sup>;  
१२; १६; २३<sup>३</sup>; ४, १६<sup>३</sup>; ३, ५, ६;  
१३; १९; २२; ४, ४, ५; ११; ५, २,  
११; ४, ८<sup>३</sup>; ११; ५, ५, १३; ५, ३, ३,  
१; ४, २, ५; ७<sup>३</sup>; ३, २, ४; ५, १८; ५, ४,  
२६; ६, १, २, २९; २, १, १८; २०;  
३, १, १८; २, २<sup>३</sup>; ३, ६<sup>३</sup>; ४, ४, १२<sup>३</sup>;  
७, १, २८; २, ४; १३<sup>३</sup>; १४<sup>३</sup>; १५<sup>३</sup>;  
१६; ४, ९; ७, ४, १, २०; २८; २९;  
४५; २, १३; ९, ५, १, ४५; १०, २, २,  
४; २, ५, ९; ६, ३, २; ४, १<sup>३</sup>; १२, १, १,  
६<sup>३</sup>; ७; ८<sup>३</sup>; ९<sup>३</sup>; ४, ४, ६; ७; १३, ४,  
१, ४; ५, ३, १; २; ३<sup>३</sup>; ४, ११; १४, ३,  
२, १; ४, १, २०; का. १, १, २, १०<sup>३</sup>;  
२, १, ६; ३, १, १; २; ३, ७; १२<sup>३</sup>; १५;  
४, १, १२; २, १६<sup>३</sup>; ६, १, ७; २४<sup>३</sup>;  
२५; २, १, २, ६; १५; १६; ३, १; ४,  
१८; १९; २, १, १४; ४, १; तै. १, १,  
३, ७; ४, ७; ८, ५; ३, १०, ९<sup>३</sup>; ४, ४,  
७; ८; ६, ८, ५; ९, ७; २, १, २, ७; २, ३,  
१; ३, ८, ३<sup>३</sup>; ४, ४, ४; ५, ५, २; ७, १६,  
२; ८, ३; ४; ५, ६; ६, ६; ७, २; ३, १,  
३, ३; २, २, ९; ४, १<sup>३</sup>; ६, २; ४; ९, २;  
३, ८, १०; ९, ६; ६, ९, १; ७, १, २; ६,  
२०; ७, ११; ९, ७; ८, ५, ६; १०, २; ९,  
३, ७; ११, १, २०; १२, ३, ४<sup>३</sup>; ४, १;  
६, ३<sup>३</sup>; तैआ. २, ६, २; ४, ११, २; ५,  
८, ५; ९, १; ६, १, १; ३, २; ६, १, ९,  
१; १०, १, २; तां. ७, १, ६; ९, १०, १;  
५; १४, ८, ३; १८, ८, ६; २१, १४, ७;  
२५, १८, ३; जै. ६२<sup>३</sup>; ८४; १३७<sup>३</sup>;  
जैड. १, १, ४, २; ३; ४; १२, १, ७<sup>३</sup>; ३,  
७, १, १०; सं. ३; शां. १, ४, १४; ष. २,  
८; ९; ३, १<sup>३</sup>; वं. २; मं. १, २, १; ४, ९;  
६, १९; २, ७, २; ८; ४; गो. १, १, ४<sup>३</sup>;

३, ३<sup>३</sup>; ९; ४, ६<sup>३</sup>; २, १, २५; ३, ७.  
अनु१/इ, अन्वेति शां. १२, ३; श.  
४, ५, ८, ४<sup>३</sup>; ५, १, ४, ११; ७, ३, २,  
९; ८, २, ३, ५; १४; १२, ८, १, ६;  
तै. ३, १, १, ९; २, १; तैआ. १, ७,  
४; १०, ४<sup>३</sup>; २७, ४; जैड. १, १, ३,  
३; ३, ३, २, २; ६, ७, ७; जै. १५५;  
अन्वितः श. ६, ४, ४, १३; अनु-  
यन्ति ऐ. १, १५; शां. १९, ३<sup>३</sup>;  
श. ६, ४, ४, १३<sup>३</sup>; १०, १, १, ४;  
११, ६, २, ४; १२, ३, १, १२; अनु-  
यन्ति श. १२, ३, १, २; तै. ३, १,  
१, ५; ६; ८; २, ३; तैआ. ३, १५, १;  
१०, १, १२, १६; जै. १९०; जैड.  
१, २, २, २; ष. २, ४<sup>३</sup>; अन्वेषि तै.  
३, ७, ४, १२; अन्वेमि श. १, १,  
२, ४; २२; ४, १, १, २०; १४, २,  
१, १५; का. २, १, २, ६; १६;  
अन्वियाय शां. १२, ३<sup>३</sup>; जै. १५२;  
अन्वीयतुः श. १, ४, १, १४; अन्वे-  
प्यति श. ११, २, ७, ३३; अन्वे-  
प्यामि ऐ. ३, ३९; अनुवेत् तै. ४, १,  
५; ३, १, १, १०; ७, ७, ११<sup>३</sup>; अनु....  
एतु तै. ३, ७, १०, २; अन्विहि ऐ.  
३, ३८; श. ७, २, १, ९; १३, १, ६, २;  
तै. ३, २, २, ९; ४, ७; ८, ९, ३;  
तैआ. ५, ९, १०; ६, ७, २;  
अन्विहि श. ७, २, १, ९; अनु....  
इहि तैआ. ४, ११, ८, तां. १, ६,  
६; अन्वित ऐ. ७, १८; अन्वियाम  
जै. १९०; अन्वेत् ऐ. ७, १९;  
तै. २, १, २, १; जैड. १, ४, ४, ९; ३,  
७, १, १०; अन्वेताम् ऐ. ७,  
१९; अन्वायन् तैआ. ५, १, २; गो.  
२, ३, २३; अन्विपात् शां. २, ९.  
अन्वित्य श. ३, ४, ३, १९; तैआ.  
५, ९, ३.  
अन्वित - म् गो. १, ५, २१.  
अन्विति - तिः श. ८, ५, ३, ३<sup>३</sup>;  
तां. १, ९, ३.

अन्वेतोः शां. ११, ८; २७, १.  
 अन्वेतवै शा. ४, ४, ५, ४.  
 अनु/इष्, अन्विच्छति श. ६, ३,  
 १, ५<sup>३</sup>; २५<sup>३</sup>; २, ६; ७; ८; ९; १०<sup>३</sup>;  
 ३, १, ४; ९, ५, १, ८; १३, १, ४, १;  
 तै. ३, ९, १३, १; ३<sup>३</sup>; अन्विच्छति शा.  
 ६, ३, ३, २; ७, ३, २, १५; जै. ३,  
 २, ५, ३; अनु...इच्छति श. ६, २,  
 १, १; अन्विच्छन्ति तां. १४, ५, ९;  
 जै. १३०; अनु...इच्छसि जै.  
 १०१; अन्विषेय श. ११, ४, ३,  
 २०; अन्वीषुः श. १, २, ३, ७; ५,  
 ९; का. २, २, १, २०; ३, ८;  
 अन्विच्छात् श. ७, ३, २, १५;  
 अन्वेपिष्यामः श. ६, ३, १, २३;  
 अन्विच्छ श. ७, ३, २, १४; तै. ३,  
 १२, २, १; ४, १; गो. १, १, ४<sup>३</sup>; २,  
 १०; अन्विच्छत श. १, २, ५, ९;  
 का. २, २, ३, ८; अन्विच्छानि श.  
 ६, २, १, ८; अन्विच्छाम ऐ. ३,  
 ४५<sup>३</sup>; श. ६, ३, १, २२;  
 ९, ५, १, २; १०, १, ३, ३;  
 तै. १, ५, ९, १; जै. १४३;  
 अन्विच्छत् श. ६, २, १, १; ८; ७,  
 ३, २, १४; १०, ५, ३, ३-७; ९; ११;  
 १३, १, १, ४; तै. ३, ९, १३, १<sup>३</sup>;  
 १२, २, १<sup>३</sup>; ४, १<sup>३</sup>; अनु...ऐच्छत्  
 श. ६, २, १, ३; अन्विच्छन् ऐ. ३,  
 १५; शां. १, २; श. ६, ३, १, ८;  
 २२; २४; ३, १; १३, १, ४, १; त. १,  
 ३, १, १; ५, ९, १; २; जै. १४२; तां.  
 ६, ९, २२; १८, ९, ४; प. १, १;  
 अन्विच्छन् श. ६, ३, १, २४; तै.  
 २, ८, ८, ५.  
 अन्वेपिष्यन् -ष्यन् श. ६, ३, २,  
 १; -ष्यन्तः श. ६, ३, २, १.  
 अन्वेष्टुम् श. १, ६, २, २; ४, २.  
 अन्विष्टि- -ष्टि तै. ३, १२, २,  
 ९; ४, ७.  
 अनु/ईक्ष्, अन्वीक्षते श. ६, ३, ३,  
 ५; तैआ. ५, ३, ७; अन्वीक्षे तैआ.

४, ३, ३; ५, ३, ७; अन्वीक्षत ऐ. ८,  
 १०; तैआ. ५, ८, ९; अन्वीक्षत  
 तैआ. ५, ८, ९; अन्वीक्षत तैआ.  
 १, ४, ३; गो. १, १, २; ३;  
 १०; ११; अन्वीक्षन्त जै. १, २,  
 १, ९.  
 अन्वीक्ष्य तां. ७, ६, १७.  
 अन्वीक्ष्य- -क्ष्यः तैआ. ५, ८, १०.  
 अन्वीक्षित्(व्य→)व्या श. ८, १,  
 ३, ३.  
 अनु/ईक्ष्, अन्वीक्ष्स्व ऐआ. ५,  
 १, ४<sup>३</sup>.  
 अनु/ईक्ष्, अनु...ईष्टे का. १, ४,  
 १, ६.  
 अनु-क, का- -कम् श. १, २, ३, १;  
 ३, ९, १, ८<sup>३</sup>; १३<sup>३</sup>; १५<sup>३</sup>; १७<sup>३</sup>;  
 -कान् श. ३, ९, १, १०<sup>३</sup>; तै. ३,  
 ३, ९, ६; -काम् श. ३, ९, १, ७<sup>३</sup>;  
 -के श. ३, ९, १, १९<sup>३</sup>.  
 अनु/कम्, अन्वकामयत ऐ.  
 २, ६.  
 अनु-क(ला→)ल- -म् श. १२, ८, ३,  
 १३.  
 अनु/कि, अनु...चिकिताम् तै. २,  
 ७, ८, २; १६, २.  
 अनु-कूल- -म् तां. १२, ७, ४; जै.  
 २०५.  
 अनु/कृ, अनुकुर्वते जै. १७४; अनु-  
 कुर्वत जै. १३२; अन्वकुर्वत ज.  
 १३२; १७३.  
 अनुक्रियते शां. २९, १.  
 अनुकृत्य श. १, ५, १, ७.  
 अनुकृति- -ति ऐ. ६, २, ७; -तिः  
 गो. २, ६, ७; -तिम् ऐ. १, २, ७;  
 २, ३, ७.  
 अनु/कृष्, अनुकृष्यति तै. १, २, ६,  
 ३; तां. ५, १, ६.  
 अनु/कल्प, अनु...कल्पते श. १२,  
 १, १, १०<sup>३</sup>; अनु...कल्पन्ते ऐ.  
 १, ९; श. १२, १, १, ७.  
 अनुकल्प- -म् तैआ. ३, ११, २.

अनु/क्रम, अनुक्रमिष्यामः तैआ.  
 १, ९, ४; १३, ३; अनुक्रामाम श.  
 १४, ३, १, ९; तैआ. ४, ११, ३<sup>३</sup>;  
 अनुक्रामेत् वं. ३.  
 अनुक्रम्य ऐआ. ५, १, ४.  
 अनु-क्री(√क्री)- -क्रीः तां. १६,  
 १४, १.  
 अनु-क्रोशक- -म् तै. ३, ४, १५, १.  
 अनु-क्षतृ- -त्तारम् तै. ३, ४, ९, १.  
 अनु/ख्या, अनु...अख्यत् श. ६,  
 ३, ३, ६; अनु...अख्यत् तै. १,  
 २, १, २३; अनु(अख्यत्) तै. १,  
 २, १, २३<sup>३</sup>.  
 अनु-ख्याति- -त्यै ऐ. १, ८; २, १;  
 ४, ३२; ५, १४; तै. ३, २, ९, १४;  
 १०, २; ३, ७, ११; ९, ६; ८, ८, ३;  
 ९, २०, २; तां. ११, ८, १४;  
 १०, २२; १२, ३, २३; ५, १६;  
 १३, ९, १९; ११, २२; १४, ५,  
 २५; ९, १६; २९; १५, ३, १३;  
 ५, ११.  
 अनु-ख्यातृ- -ता ऐ. ७, २४; तै. ३,  
 ७, ५, ४; गो. २, २, १९; ४, ९;  
 -त्तारम् गो. २, ४, ९; -त्रे गो. २,  
 २, ९.  
 अनु/गम्, अनुगच्छति श. २, २,  
 २, १७; ३, ८, १, १५; १०, ३, ३,  
 ८; का. १, २, २, ११; जै. १४७;  
 जै. ३, १, १, ७; अन्वगच्छत् जै.  
 १४५; अन्वगच्छताम् जै. १४७;  
 अन्वगच्छन् ऐ. २, ८; अनुगच्छेत्  
 शां. ८, ९; श. २, २, २, १७; ६,  
 ६, ४, १०; १३; १४; १५<sup>३</sup>; ११, ५,  
 ३, ८; ९; १०; १२, ४, ३, १; २<sup>३</sup>; ३,  
 ६; अनुगच्छेयुः श. ११, ५, ३,  
 ११; १२; अनुगच्छेयम् जै. १४५;  
 १४७; अनुगच्छेव जै. १४७;  
 अनुगच्छेम श. ८, ६, ३, १९<sup>३</sup>;  
 अन्वगन् श. ३, ८, १, १५<sup>३</sup>; का.  
 १, २, २, ११; अनुगमन् तै. ३, ६,  
 १०, १<sup>३</sup>.

अनुगमयति श. १२, ४, २, ४;  
 अनु...गमयन्ति श. २, १, ४, ६;  
 का. १, १, ४, ५; अनुगमयेत् ऐ.  
 ७, ५; अनु...गमयेयुः श. २, १,  
 ४, ६; का. १, १, ४, ५.  
 अनु-गत- -तः ऐ. २, ८; -ते श.  
 ६, ६, ४, ११; ८, २, ११.  
 अनु-गत्वा सा. ३, ९, १.  
 अनुगम्य श. १२, ४, ३, ९.  
 अनु/गा, अनुजगौ जै. १२५; अनु-  
 गोपम् तां. २१, ३, ७; अनुगाव् तै.  
 २, ७, १७, २; तैआ. ६, १०, २;  
 अन्वगाव् तैआ. २, २, १; अनु-  
 गात् शां. १३, ८.  
 अनुग, गा- -गाः श. १३, २, २, ४;  
 गो. १, १, ३९; -गाम् तां. ३, ९,  
 २; -गे तां. २, ८, २; ११, ११, ८;  
 १५, ६, ३.  
 अनु/गै, अन्वगायन् जैड. १, १७, ३,  
 ९; अनुगायेत् सा. २, ४, ७; ३, ६,  
 ५; अनु...गायत जैड. १, १७  
 ३, ८.  
 अनु-गान- -म् सा. ३, ७, ७.  
 अनु-गान-शास्(ः) सा. २, ८, ४.  
 अनु-गान-शस्त- -स्तेन सा. २,  
 ४, १.  
 अनु-गीत- -म् जैड. १, १७,  
 ३, १४.  
 अनु-गृह्व(√ग्रह्)- -ह्वन् शांआ.  
 ७, ४; -ह्वन्तः ऐ. ७, १८.  
 अनु-ग्राभ- -मः तां. ९, १०, १.  
 अनु/गृ, अनु...गृणाति श. ६, ८, २, ९.  
 अनु-घण- -णेन तैआ. २, ४, १.  
 अनु-चमस- -म् शां. २८, ३.  
 अनु/चर्, अनुचरति श. २, ३, ४,  
 ६; ३, १, ३, १३; ५, ५, २, १; ४;  
 अनुचरति श. १, १, २, ४; २, ३, २;  
 २, ३, ४, ६; ३, १, ३, १३; ८, १, १२;  
 ४, १, १, २०; का. १, ४, १, ५; २,  
 २, १, १६; अनु...चरति श. १, १,  
 २, ४; ३, ८, १, १२; ४, १, १, २०;

अनुचरतः तै. २, ८, ९, २; अनु-  
 चरन्ति ऐआ. २, १, ७; श. ३, ८,  
 ३, ३२; अनुचरन्ति श. ४, १, २,  
 १६; अनु...चरन्ति तैआ. ३,  
 १४, २; अनुचरामः श. ५, ५, २,  
 ५; अनुचेरुः का. २, २, १, १६;  
 अन्वचारिषम् श. १२, ९, २, ९;  
 तै. २, ६, ६, ५; अन्वचारिषम् जै. १२७.  
 अनु-चर्- -रः ऐ. ३, १७; २८<sup>३</sup>; ५,  
 १३; ३०; ८, १; शां. १५, २; १९,  
 ८; ९; २०, २<sup>३</sup>; ३<sup>३</sup>; २२, ५<sup>३</sup>; ९;  
 २३, ३; ८; २४, २; २५, ३; ९; ११<sup>३</sup>;  
 २७, २; शांआ. १, ३; २, १८; श.  
 १३, ५, १, ९; ११; जैड. ३, १, ४,  
 ११; १२; -रःऽइव जै. १४५; -रम्  
 ऐ. ५, ३०<sup>३</sup>; तै. ३, ४, ७, १; -रस्य  
 शां. २०, ८; -राः शां. २०, ४<sup>३</sup>;  
 २४, ५; २६, ८; तैआ. १, १२, ३;  
 -रौ ऐ. ४, २९; ३०; ३२; ५,  
 १; शां. १६, ३; २०, ३.  
 अनु-चरी- -चरीणाम् श. १३, ५,  
 २, १; ४, २७; -चर्यैः श. १३, ५,  
 २, ५-८.  
 अनु-चर-व(त्→)ती- -ती ऐ.  
 ५, ३०.  
 अनुचर्य- -र्याय गो. २, ५, ९.  
 अनुचचूर्यमाण- -म् ऐआ. २, ३, ५.  
 अनुचारिन्- -रिणम् मं. २, ७, २.  
 अनु-च्छाद्(√छद्)- -दः श. ३, १,  
 २, १८.  
 अनु/जप्, अनुजप शांआ. १, ४;  
 अनुजपेत् शांआ. १, ४; ५.  
 अनु(-ज→)जा- -याः तै. ३, ८,  
 ४, १<sup>३</sup>.  
 अनु/जीव्, अनु...जीवात् तैआ.  
 ६, ९, १<sup>३</sup>; अनुजीवाथ शांआ. १२,  
 ४.  
 अनु-जी(विन्→)विनी ऐ. ३, ३७.  
 अनु/ज्, अनु जवते श. १०, ३,  
 ५, २.  
 अनु/ज्ञा, अनुजानाति तैआ. ७, ८,

१; गो. १, २, ९; ११; २, २, ६;  
 १४; अनुजानात् मं. २, ४, ६<sup>३</sup>;  
 अनु...जानात् श. ३, ९, ३, १४<sup>३</sup>;  
 अनुजानन्तु तै. ३, १, १, ११; २, ५;  
 अनु...जानन्तु श. ३, ९, ३, १४<sup>३</sup>.  
 अनु-ज्ञा- -म् गो. २, १, १.  
 अनु-ज्ञात्- -तः जै. १४५; सा. ३,  
 ९, ८; -तम् जै. १३५.  
 अनु-ज्ञाना(न्ऽअ-)नुमन्त्रण- -णैः  
 गो. २, २, ५.  
 अनु-ज्ञाय सा. ३, ८, २.  
 अनु-तमाम् श. १०, ५, २, १०.  
 अनु-तुद्(√तुद्)- -म् तां. ८, ९,  
 १३; १०, ९, १; १२, २; १२  
 ९, १७.  
 अनु-तोद्- -द् तां. ८, ९, १३; -दौ  
 आ. १, ३३७.  
 अनु-तोद्-वत्(मतुप्)- -व तां.  
 १०, ६, ४.  
 अनु/तुप्, अनुतुप्यति ष. ४, ७; अनु  
 तुप्येयम् श. १, ७, ३, २८.  
 अनु/दा, अनु...दायि तै. २, ८, ५, ७.  
 अनु-दत्त, ता- -त्तम् तैआ. २, ४,  
 १; -त्ताम् तैआ. २, ४, १.  
 अनुदायि(नी→)नि ( पाभे.त )त  
 (र→)रा- -म् शां. १५, ४.  
 अनु/दिश्, अनुदिशति श. २, ६,  
 २, १०; ३, ३, ३, ११; ६, २, १९;  
 ७, २, ३; ७, ५, २, ३३-३६;  
 का. १, ६, २, ५; अनुदिशन्ति श.  
 ३, ६, २, २२; २३; सं. ३.  
 अनु...दिशामि श. ७, ५, २, ३३-  
 ३६; अनुदिशन्तु श. ३, ६, २,  
 २२; अनुदिशेत् श. ७, २, २, २१;  
 ९, ४, २, ११; अन्वदिक्षत् श. ३,  
 ३, २, ११.  
 अनु-दिश्य श. १, २, ५, १९<sup>३</sup>; का.  
 २, २, ३, १८.  
 अनु/दीक्ष, अनुदीक्षताम् तै. ३, ७,  
 ७, ७<sup>३</sup>; ८; अनुदीक्षन्ताम् तै. ३, ७,  
 ७, ८<sup>३</sup>; ९.

अनु-दृभत्(√दृभ्)-न् शं. २, २.  
 अनु/दृश्, अनुपश्यति श. १४, ७,  
 २, १८; अनुपश्यन्ति शांआ. ५, २;  
 ष. ४, ६; अन्वपश्यत् जै. १८६;  
 गो. १, २, १७; २, ३, १९; अन्व-  
 पश्यताम् शां. १, २; अन्वपश्यन्  
 जैज. १, २, १, ७; अनुपश्येत्  
 ऐ. ७, ६.<sup>१</sup>  
 अनु-पृश्यत्-न् तै. २, ५, ६, ५;  
 तां. ९, १, २; -न्तः तां. ९, १, १.  
 अनुपश्यन्ती ष. ४, ६.  
 †अनु(प?)पश्यमान-न्तः तै. २,  
 ४, २, ६.  
 अनु-दृश्य तै. ३, २, १०, १४.  
 अनु-दृष्ट्य-न् श. १४, ७,  
 २, २२.  
 अनु/द्, अनुद्ववति ऐ. ५, २५; अनु-  
 द्ववेत् शां. १२, ८; श. १३, ४, ३,  
 ३; ६-१०; ष. १, ६.  
 अनु-द्भृत्य ऐ. ५, ३२; ३४; शां. १६,  
 ९; श. १, ७, २, १२; ७, ५, २, २५;  
 २६; ११, ५, ८, ६; ७, २, ६; १३,  
 १, ३, ७; २, ७, १; ४, ३, ५; ५, ३, ४;  
 जै. १८६; सा. २, ७, १३; ३, १,  
 १०; ७, ९.  
 अनु-ध(र्म→)र्मा श. १०, २, २, ४.  
 अनु/धा, अनुदधौ जैज. ३, १, ५, ३.  
 अनु/धाव्, अनु...धावति श. २,  
 ३, ४, ११; १४; अनुधावत् जैज. ३,  
 २, ५, २.  
 अनुधावयन्ति ऐआ. २, १, २.  
 अनु/धे, अनुधापयन्ति श. १४, ४,  
 ३, ४.  
 अनु/धै, अनुध्यायन्ति शांआ. ५, २;  
 अनुध्यायात् श. १४, ७, २, २३.  
 अनु-ध्यान-न्तैः गो. २, २, ५.  
 अनु-नि/क्रम्, अनुनिक्रामति श. ३,  
 ३, १, १<sup>१</sup>; २; अनुनिक्रामात् श.  
 १, ५, ४, ६.  
 अनु-नि/तुद्, अनुन्यतुदन् तां. १३,

७, १०; ८, १; ४; १५, १, ६.  
 अनु-नि/पद्, अनुन्यपद्यत श. १४,  
 १, १, १२.  
 अनु-नि/युज्, अनुनियुनक्ति ऐ. २,  
 ३३<sup>३</sup>; तां. ६, १०, १०; १९,  
 १६, ६.  
 अनु-निर/वप्, अनुनिर्वपति श. ३,  
 ८, ३, १; अनुनिर्वपति श. ३, ८, ३,  
 १; ११, १, ३, १<sup>१</sup>; ५, ४; अनुनिर्व-  
 पति श. ३, ८, ३, १; ११, १, ३, २;  
 ३<sup>३</sup>; ४; ५; ६<sup>३</sup>; अनुनिर्वपन्ति ऐ. २,  
 ८; ११; अनुनिरवपन् श. ११, १,  
 ३, ५; अनुनिर्वपेत् श. ११, १, ३,  
 ३; ७; अनुनिर्वपेत् श. ११, १, ३,  
 ५<sup>३</sup>; १३, ३, ८, १-६; †अनुनिर्वपेत्  
 तै. १, १, ६, ५; †अनुनिर्वपेत् तै. १,  
 १, ६, ७.  
 अनुनिरुप्यते श. ३, ८, ३, २.  
 अनु-निर्वाप्य, प्या- -प्यम् श. ११,  
 १, ३, ५; -प्यस्य श. ११, १, ३,  
 ७; -प्यया शां. ४, १<sup>१</sup>; -प्ये श.  
 ११, १, ३, ५.  
 अनु-नि/वृत्, अनुनिर्वर्तयति ऐ. ५,  
 ४; ७; ऐ. ५, १६; १८; २०.  
 अनु-निस्/क्रम्, अनुनिक्रामन्ति तै.  
 १, ६, ९, ७.  
 अनु/नी, अनुनेपि ऐ. ६, २२<sup>३</sup>; शां.  
 २९, ४; तै. १, २, १, ९; २, ७, १३,  
 ३; गो. २, ६, ४.  
 अनु-न्याय-न्मू ऐ. ३, ४५<sup>५</sup>.  
 अनु/पत्, अनुपतन्ति ऐआ. २, १, २.  
 अनु/पद्, अन्वपद्यत तां. ७, ६, ३.  
 अनु-पद्- -दम् आ. १, ५६६<sup>३</sup>; -द्वे  
 जैआ. १, ५६६.  
 अनु-परा/ह, अनुपरैति तै. ३, २, ७,  
 ५; १०, ११, २; ३; अनुपरैहि श.  
 १३, ८, ३, ४; तै. ३, ७, १४, ५; तैआ.  
 ३, १५, २; ६, ७, २; सं. १, १, १५.  
 अनु-परा/पत्, अनुपरापत् ऐ. २,  
 २५.

अनु-परा/भूं, अनुपराभवति ऐ. २,  
 ३२.  
 अनु-परा-मृश्य(√मृश्) श. ५, ५,  
 ५, ६.  
 अनु-परि/ह, अनुपरीयात् श. ३,  
 ७, ३, ७.  
 अनु-परीत्य श. ७, ४, १, ३५.  
 अनु-परि-क्रमण(√क्रम्)- -म् ऐआ.  
 ५, १, ४.  
 अनु-परिक्रामम् श. ११, ८, ३, ६;  
 जै. १९२.  
 अनु-परि/वृत्, अनुपरिवर्तन्ते श.  
 १४, ९, १, १९.  
 अनु-परे, अनुपरा/इ, द्व.  
 अनु-पर्या(-रिऽआ-)/ह, अनुपर्यैति  
 श. ७, ५, १, ३७; ८, ७, २, ४<sup>५</sup>; ५; १३.  
 अनु-पर्याय-न्मू जै. ४६<sup>३</sup>; ष.  
 १, ५; २, ९.  
 अनु-पर्या(-रिऽआ-)/गा, अनुपर्यागुः  
 ऐ. ३, २८.  
 अनु-पर्या(-रिऽआ-)/धा, अनुपर्या-  
 दध्यात् ऐ. ७, २.  
 अनु-पर्या(-रिऽआ-)/वृत्, अनुपर्या-  
 वर्तते तै. २, १, ४, ८<sup>३</sup>; अनु-  
 पर्यावर्तन्ते ऐ. २, २०; अनुपर्या-  
 वर्तते ऐ. ३, ४४.  
 \* अनु-पर्यावृत्त्य श. ९, ३, ४, १७.  
 अनु-पर्यावृ(त्→)त्या- -त्याः ऐ.  
 २, २०<sup>३</sup>.  
 अनु-पश्य, अनु/दृश् द्व.  
 अनु/श्पा, अन्वपिषत् ऐ. ३, ३८.  
 अनुपाययेत् श. ९, २, ३, ४१.  
 अनु-पानीय- -याः ऐ. ३, ३८;  
 -यानाम् ऐ. ३, ३८.  
 अनु-पानीया-त्व- -म् ऐ. ३, ३८.  
 अनु-पाल्य(त्→)न्ती(√रपा)तैआ.  
 ६, १, ३.  
 अनु/पू, अनुपवते श. १, २, ४, ७;  
 अनुपवते श. १, ३, २, ५; ७, १, १२;  
 ३, ८, ३, २१; अनुपवते श. १४, १,

२, २३; अनुपुनीष्व जैज. १, १६, १, ८; १७, २, २; १८, २, २.  
 अनु-पूर्व- -स् श. ५, ५, ४, २४; ६, ३, १, २८; ८, ४, ४, ३; ११, ५, ५, ११; १२, ८, १, ८; १३, २, १, ५; तै. २, ६, १, ३; ३, २, ४, ६; ७, ६; ३, १, २; तैआ. ६, १०, १; गो. १, ४, ६.  
 अनुपूर्व-ता- -तायै तै ३, २, ९, १४.  
 अनुपूर्व-दीक्षा- -क्षा श. १२, १, १, १०; ११.  
 अनु-पूर्व-सम- -मा: प. ४, ४.  
 अनु-पृच्छत्(√प्रच्छ)- -न्त: जै १२५.  
 अनु-प्रश्न- -श्ना: तैआ. ८, ६, १.  
 अनु-प्र√इह, अनुप्रैति ऐ. १, २२; ५, ३०; श. ३, ६, ४, ५; १३, ८, १, ७; १२; ३, १, ४; अनुप्रयन्ति ऐ. २, ४०; ४१; अनुप्रैयाय श. १, ४, १, ३४; अनुप्रैहि श. ४, १, ५, ९; तैआ. ४, ८, ४; ५, ७, ८; अनु...प्रैहि तै. १, १, ७, १; २, १, २२; अनुप्रैत् ऐ. ३, ३९; अनुप्रैयात् शां. ८, ९.  
 अनु-प्र√ईह, अनुप्रैहस्व ऐआ ५, १, ४.  
 अनु-प्र√कम्प, अनुप्रकम्पयेत् ऐ. ७, ३४.  
 अनु-प्र√कल्प, अनुप्रकल्पयेत् ऐ. ७, ३४.  
 अनु-प्र√क्रम, अनु प्रक्रामति तै. १, ७, ७, १; अनुप्रक्रमेत् तै. १, ७, ७, १.  
 अनु-प्र√च्यु, अनुप्रच्यवन्ते शां. ९, ५; श. १, १, २, २२; अनुप्रच्यवत् ऐ. २, ६; अनुप्रच्यवन्त ऐ. २, ६.  
 अनु-प्र√जन्, अनुप्रजायते ऐ. २, १७; तै. ३, १२, ९, ८; तां. २, १०, ३; ३, १०, २; १०, ६, ८; अनु प्रजायते श. १०, ३, ५, १; ४; १२, ९, १, १७; तै. १, १, ६, ८; ३, ३, ८, ३; अनुप्रजायन्ते ऐ. ५, २४; श. ३, ८, ४, १५; तां. ६, १, ३; ३, ३; १०, १, ९; १८, ४, ११; गो. २, २, १; अनुप्रजायन्ते श. १, ७, ३, २१; ७, ४, २, ३१.

अनु प्रजायन्ते श. २, ४, १, ६; ३, ६, ४, १५; ४, २, ४, १६; ५, ५, १; ६, १; ७, १; ५, १, ४, १; २, २, १८; ३, ३, १५; ५, १; ४, ४, २४; तै. २, १, २, ७; अनु प्रजायन्ते श. ४, ५, ५, ९; १०; १२; १३; तां. ४, ८, ३; अनु...प्रजायन्ते श. ४, २, ४, १६; ५, ५, ७; ८; तां. ५, ८, ३; १८; ४, ११; २०, ४, ८; १२, २; अनु प्रजायसे तै. १, ५, ५, ६; अनु प्रजायत श. २, ५, १, १६; का. १, ४, ३, १३; अनुप्रजायेत् श. ३, २, १, २७.  
 अनुप्रजनयति श. २, ३, ४, ८; का. १, ४, १, ६; अनु प्रजनयति श. ३, ८, ४, १२; १५.  
 अनु-प्र√ज्ञा, अनुप्रज्ञानाति श. ७, ४, २, १९; अनुप्रज्ञास्यन्ति ऐ. २, १; अनुप्रज्ञानीयात् श. ७, ४, २, १९.  
 अनु-प्र-ज्ञाय जैज. ४, ८, ४, ७; ५, २; ४; ५.  
 अनु-प्र-ज्वलित- -त: श. ११, ८, ३, ७.  
 अनु-प्रति√धा, अनुप्रतिधीयते ऐ. ५, ३१.  
 अनु-प्रति√पद्, अनुप्रतिपद्यन्ते जै. ९६; अनुप्रतिपेदिरे गो. १, ३, ६; अनुप्रतिपद्येरन् जै. ९६.  
 अनु-प्रति√स्था, अनुप्रतिष्ठति ऐ. ३, ६; गो. २, ३, २; ६, १२; अनु प्रतिष्ठत: तै. १, ६; ३, ८; अनु-प्रतिष्ठन्ति तां. १२, ४, ९; अनु-प्रतिष्ठित्तासम् सं. २, ५, १६.  
 अनु-प्रति-तिष्ठत्- -न्तस् तां. १२, ४, ९.  
 अनु√प्रथ्, अनुप्रथन्ताम् श. ४, ५, २, १२.  
 अनु-प्र√पद्, अनुप्रपद्यते शां. १३, ९; अनुप्रपद्येते शां. १३, ९; गो. २, ३, ८; अनुप्रपद्यन्त श. ७, ५, १, २०; अनुप्रपद्येत् ऐ. २, २०.  
 अनु-प्र-पत्तय- -स् ऐ. २, २०.

अनु-प्र√श्पा, अनुप्रपिबन्ति ऐ. २, ३७; ३, २२; अनुप्रपिपते तै. १, ३, १०, ४; ५.  
 अनु-प्र√भा, अनु प्रभाहि तै. १, २, १, ७.  
 अनु-प्र-भूवत्(√भू, वि.; √भू, मा. सा.)- -त: तां. ६, १०, १७.  
 अनु-प्र√या, अनु प्रयाति श. ६, ८, १, ८; अनु प्रयान्ति तै. ३, ७, १, २; अनु प्रयायु: तै. ३, ७, १, १.  
 अनु-प्र√युज्, अनु प्रायुङ्क्त श. १३, २, ५, १; ३; अनुप्रायुङ्क्त तै. ३, ९, १, १; २; अनुप्रायुङ्क्त श. १३, १, ४, १.  
 अनु-प्र√वद्, अनुप्रवदन्ति ऐ. २, १५; अनुप्रवदिष्म ऐ. २, १५.  
 अनु-प्र√वप्, अनुप्रवपन्ते तांआ. ४, ९, २२.  
 अनु-प्र√वह्, अनुप्रवहन्ति गो. २, १, २५.  
 अनु-प्र√विश्, अनुप्रविशति ऐ. ८, २८; प. ४, ६; गो. १, २, १०; अनु-प्रविशति, तैआ. १, २३, ९; अनु-प्राविशत् श. ६, १, ३, १९; १३, १, ४, १; अनु प्राविशत् तै. २, २, ७, १; २; ३, ९, ८, १; तैआ. १, २३, ८; ८, ६, १; अनुप्राविशताम् जै. ९९; अनुप्राविशन् श. ६, १, ३, १९; २, १, १, ६; १८; अनुप्राविशन् तै. ३, २, ५, १०; अनुप्रविशु: श. २, १, १, १९; अनुप्रविशु: तैआ. २, ७, १.  
 अनुप्रवेशय तैआ. ४, ३९, १.  
 अनु-प्र-विश्य श. १४, ४, ३, २२ तैआ. ८, ६, १; जै. १७२; गो. १, २, १०.  
 अनु-प्र-विष्ट- -ष्ट: शांआ. ६, २०; श. ६, २, १, १; तैआ. ३, १४, ३; सं. २, १, १४; -ष्टा: तैआ. १, ७, ४; जैज. ४, ३, १, ३.  
 अनु-प्र-वेशिन्- -शिन: सं. २, ५, १; २.

अनु-प्र/वृञ्, अनुप्रवृणक्ति श. १, ८,  
३, १९, ९, २, १७; ३, ८, ५, ५.  
अनु-प्र/वृत्, अनुप्रवर्तत तैआ. ५,  
१, ५.  
अनुप्रभ, अनु/प्रच्छ् द्र.  
अनु-प्र/सञ्ज्, अनुप्रसजन्ति श. ९,  
३, ४, १२.  
अनु-प्र-सीदत् (√सद्) - दन् तां.  
८, ७, ५.  
अनु-प्रसृप्त(√सृप्) - स्राः श. ५, ४,  
५, ३.  
अनु-प्र/स्तृ, अनुप्रस्तृणाति गो १, ३, ९.  
अनु-प्र/स्था, अनुप्रतिष्ठति गो. १,  
५, २०.  
अनु-प्र/हृ, अनुप्रहरति श. १, ८, ३,  
१७; २२<sup>३</sup>; २, ६, १, ४६; ४७; ३,  
४, १, २४; १४, २, २, ४३; का.  
१, ६, १, ३०; अनुप्रहरति श. ३, ४,  
३, २२; ११, ४, १, १४<sup>३</sup>; १४, २, २,  
४३; गो. १, ३, ९<sup>३</sup>; अनुप्रहरतः  
२, ५, २, ४२; ४३; ४४; का. १, ५,  
१, ३७; अनु... प्रहरन्ति ऐ. २, ३;  
अनुप्रहरन्ति श. ३, ७, १, २९<sup>३</sup>;  
४, ६, ८, १०; अनुप्रहर श. १, ८,  
३, १९; ९, २, १७; २, ५, २, ४३; ६,  
१, ४६; का. १, ५, १, ३७; ६, १,  
३०; अनुप्रहरेत् ऐ. २, ३<sup>३</sup>; शां.  
१०, २; श. १, ८, ३, १६; १७; ३,  
२, ३, २२; अनुप्रहरेत् तै. २, १, ४,  
९<sup>३</sup>; अनुप्रहरेयुः प. ३, १; अनु...  
प्रहारीः श. १, ६, ३, १७.  
अनु-प्र-हरत् - च् श. ३, १, २२;  
अनु-प्र-हरण- -णम् श. ३, ४, ३,  
२०; -णे ऐ. २, ३.  
अनु-प्र-हृत- -ताः श. १, ८, ३, २५.  
अनु-प्रहृत-भाजन- -म् श. ३,  
४, ३, २२.  
अनु-प्र-हृत्य श. १, ८, ३, १९; ९, २,  
१७; २, ५, २, १९; का. १, ५, १, ३७.  
अनु-प्र-हृत्य- -म् तै. २, १, ४, ९.  
अनु-प्राण् (प्र/अन्), अनुप्राणन्ति

शां. १७, ३; श. ३, ३, २, १९;  
तैआ. ८, ३, १; अनुप्राणन्तु श. ३, ३,  
२, १९<sup>३</sup>; -अनुप्राणयात् शां. १२, ४.  
अनु-प्राव्(-प्र/अव्), अनु... प्रावीः  
श. १४, १, ४, १२<sup>३</sup>.  
अनुप्रास्(-प्र/अस्), अनुप्रास्यति श.  
३, ८, २, २८; ९, ३, ३, १४; ४, १६;  
१७.  
अनुप्रे, अनु-प्र/हृ द्र.  
अनुप्रेङ् अनु-प्र/हृङ् द्र.  
अनु-प्रेप्(-प्र/हृप्) - पाः श. १२,  
८, २, २०.  
अनु-प्रोत्(-प्रऽओ-) - ताः शां. १, ५.  
अनु/वन्ध्, अनुवध्नाति तै. १, ८, ३,  
२; तैआ. १, १०, ३.  
अनु/बुध्, अनुबुध्यते श. २, २, ३,  
१७; का. १, २, ३, १३; अनुबुध्यते  
श. २, ३, ४, ७; का. १, ४, १, ६;  
अनुबुध्यन्ते तै. २, ३, १, ३<sup>३</sup>; जै.  
११२; अनुबुधुधे जै. ३, २, २,  
८; जै. १४५; १९८; अनुबुधुधाते  
जै. १७६<sup>३</sup>; अनुबुधुधरे श. ९, ५,  
१, १९; अनु... बुधुधरे श. १, ५,  
१, २०; २१; २३-२६; अनुबोधय  
श. १, ८, ३, २०; अन्वबुध्यत  
जै. १४९; १८६; अन्वबुध्यन्त  
जै. १७१; १९०; अनुबुध्येरन्  
शां. ९, १, जै. ११५; १४७; १५१<sup>३</sup>;  
अनु... अमुत्सत श. १, ८, ३, २०;  
अनु... अमुत्समहि जै. ४, ४, ७.  
अनु-बुध्य ऐ. ७, २७.  
अनु-बोध- -म् जै. १४४.  
अनु/वृ, अनुवृते श. १४, ४, २, २९;  
प. १, ३<sup>३</sup>; अनुवृते श. ३, ४, ३,  
१८; १४, १, १, २९; अनु... वृते  
श. १४, १, १, ३३; २, २६; ३, ३४;  
४, १७; २, १, २२; २, ५५; ३, २, ३१;  
अनुवृमः श. १४, ८, १५, ८;  
अनुवृवत् श. १, ५, १, १८<sup>३</sup>; १९;  
अनुवृवै श. १४, १, १, २९<sup>३</sup>;  
अनुवृहि ऐ. १, ३; १६; २८; २९;

३०; २, २; ५; १०; १२; १५; जै.  
१८६; अनुवृहि श. १, ३, ५, २;  
३; १२; ५, २, ८; २, २, ३, २१; २२;  
२३; २४<sup>३</sup>; ५, २, १९; २९; ३१; ३२;  
३७-३९; ३, ७-१०; १२-१५; ६, १,  
२१; २६; २८; २९; ३०<sup>३</sup>; ३, ३, ४,  
१३; ४, १, २२; २३; ४, ११-१३; ५,  
२, २; ३, १६; ६; ३, ९<sup>३</sup>; ७, १, १०;  
१३; ४, ७; ८, १, ६; २, २२; २६; ३,  
२९; ३३; ३४; ९, ३, ८; ९<sup>३</sup>; ४, ३,  
४, २३<sup>३</sup>; ५, २०; ४, १, ७; ३, ९; ५;  
१६; १७; ५, २, ११; ६, ७, १९; ५, १;  
३, १४; २, २, १८; ३, २, ८; ३, १५;  
४, ४, २४; ५, ४, २४; ७, ३, २, ५;  
९, २, ३, १; ४, ३, १५<sup>३</sup>; ५, १, ४०<sup>३</sup>;  
११, २, ४, ८<sup>३</sup>; ६, ३; का. १, २, ३,  
१७; १८; १९; २०<sup>३</sup>; ५, १, १६<sup>३</sup>; २८,  
२९; ३३-३५; २, ६-९; ११-१४; ६,  
१, १४; १७-१९; २०<sup>३</sup>; तै. १, ६, ९,  
१; ३, ३, ७, १; अनुवृत श. १, ५,  
१, १६; अन्ववृवीत् ऐ. २, १५<sup>३</sup>;  
शां. १२, १; अन्ववृवीवहि जै.  
९५; अनुवृवीत् श. १, ७, २, ३;  
४, २, ४, १; जै. १७७; अनुवृवीत्  
श. १४, ९, ४, १३-१५; १७; अनु-  
वृयात् ऐ. १, १; ४; १६; २८<sup>३</sup>; २९;  
३०; २, १५<sup>३</sup>; १९<sup>३</sup>; ३, ४५<sup>३</sup>; ४, १९<sup>३</sup>;  
२६; ६, ९; शां. ८, ८<sup>३</sup>; ९, १, ५<sup>३</sup>; ६;  
१०, २; ११, १<sup>३</sup>; ७<sup>३</sup>; ८; १२, १; १७,  
१; २८, ३<sup>३</sup>; अनुवृयात् श. १, ३,  
५, १०; ११<sup>३</sup>; १२; १३; १५<sup>३</sup>; १६,  
३६<sup>३</sup>; ६, २, १२; ५, ३; ७, २, १७; ६,  
१; ३, २०<sup>३</sup>; ७, ३, २, ८; ११, ५, ४,  
१२<sup>३</sup>; १३; १४; १४, ४, ३, ५; ४, १;  
५; १४, १, १, १९; २२; २६; २७<sup>३</sup>;  
८, १५, ८; अनुवृयात् तै. १, ६, ५,  
३; तैआ. ५, ४, ३; अनुवृयाः श.  
१४, १, १, १९; २२.  
अनु-वृवत् - वता ऐ. २, २०<sup>३</sup>,  
-वति ऐ. २, १६; -वत् ऐ. २;  
२०<sup>३</sup>; शां. ९, ६; श. १, ४, ३, २;

७, ३, २, ९; ङ. १, ७, २, १५†;  
-वन्तः तां. ९, ८, ९; -वन्तस् श.  
१, ४, ३, २२. अनु/वच् द्र.  
अनु/भज्, अनु...भजतम् तै. २,  
१, ६, ४.  
अनु/भाप्, अनुभाषते श. ५, ४, १, ९.  
अनु/भिद्, अनुभवित् श. १, ६, ३,  
१७.  
अनु/भू, अनुभवति ऐआ. २, ३, ५;  
जैड. ४, ८, २, ६; अनु भवति श,  
३, ९, १, ९; १२; १४; १६; १०, ३,  
५, ९; १४, ४, १, २०; अनु...भवन्ति  
श. २, ३, १, ३; अनुभवामि जैड.  
१, १७, २, ७; अनुभवूव श. ४, ५,  
३, ३; अनुभवत् तै. ३, ८, १७,  
३; गो. १, १, १६३; १७-२१; अनु-  
भवेयम् गो. १, १, १६; अनुभूत्  
श. ४, ५, ३, ३.  
अनु-भू-भू तै. ३, १, ३, १; -भूः  
तै. ३, ८, १७, ३.  
अनु-भूति-ल्यै तै. ३, ८, १७, ३.  
अनु/मद्, अनुमदति ऐआ. १, ३, ८;  
अनुमदन्ति ऐ. ३, २०; अनु-  
ममाद श. २, ५, ४, ६; का. १, ५,  
३, ६; अनु(मदत्) तै. २, ७, ८, १;  
अनु...मदत् तै. २, ७, ८, १; १६, २;  
अनु...मदताम् तै. २, ७, १६, २;  
अनु...मदन्तु श. ३, ८, ३, ३७;  
(...मदन्तु) तै. २, ७, ८, २; अनु-  
मदन्तु तै. ३, १, १, ११; तैआ. ४,  
१, १; अन्वमदन् श. १, ४, २, ७;  
अनु...ममदन्त तै. २, ८, ३, ७;  
अनु मदेम तै. २, ४, ३, ८; ७,  
४, १.  
अनु/मन्, अनुमन्यते शां. १७, ७;  
श. ४, ३, ४, ११, ५, २, ३, ४; ३, ५,  
३१-३३; ३७; १३, ३, ८, ५; तै. १,  
६, १, ५; अनु...मन्यते तै. १, ७,  
२, १; ३, १०, ९, ५; अनुमन्येते  
श. ५, ३, ५, ३४; ३६; अनुमन्यन्ते

श. ५, ३, ५, ३५; ३७; ९, ३, ४, ५; ५;  
४, १, १; १३; ३, १२; ४, ८;  
अनुमन्यताम् तै. २, ७, १५, २; १६,  
३; ३, ७, ५, २; अनु...मन्यताम्  
ऐ. २, ६; श. ३, २, ४, २०; ४, ३,  
९; ७, ४, ५; तै. ३, ६, ६, १;  
मं. २, २, ९; १९; गो. २, २, ३;  
(मन्यताम्) ऐ. २, ६; श. ३,  
२, ४, २०; ४, ३, ९; ७, ४, ५; ३;  
तै. ३, ६, ६, १; मं. २, २, ९; गो.  
२, २, ३; अनुमन्यन्ताम् श. १, ९,  
१, १९; अनुमन्यस्व तां. २१, १०,  
१८; अन्वमन्येताम् तै. २, ७, ३,  
२; अनु...अमंस्त श. ३, ६, ३,  
२१; (अमंस्त) श. ३, ६, ३,  
२१; अनु...मंसाताम् तैआ. ४,  
९, ३; ५, ८, २; अनु...अमंसाताम्  
श. १४, २, २, २६; तैआ. ४, ९, ३;  
५, ८, ३; अनु...मंसाथाम् तैआ.  
४, २, २; ५, २, ७.  
अनु-मत, ता-तः श. ५, २, २, ४;  
३, ५, ३१-३७; ९, ३, ४, ५; ४, १,  
१; १३; ३, १२; ४, ८; तैआ. ४, ८,  
४; ५, २, ७; ७, ८; -तम् श. ३,  
७, ४, ५; ५, ३, ५, ३६; १३, ३, ८,  
५; तैआ. ४, ४, १; -ता श. ३,  
२, ४, २०; ७, ४, ५; ५, ३, १, १०; ४,  
४, २३; ७, २, २, १०; -ताम् श.  
४, ३, ४, ११.  
अनु-मत-वज्र-व्रः तै. २, ७, ३, ३.  
अनु-मति-तये श. १४, ९, ४,  
१९; गो. १, ३, १५; -तिः ऐ. ३,  
४७; ४८; ७, ११; श. ५, २, ३, ४;  
तै. १, ६, १, १; ४; ७, २, १, ७,  
१६, ३; ३, १, ३, ३; १२, १, १; ३, ४;  
तैआ. ३, ९, २; ४, ११, २; ५, ९, २;  
प. ४, ६; मं. २, २, ९; गो. २, १,  
१०; -तिम् प. ४, ६; -न्ते तै. ३,  
१, ३, ३; १२, १, १; ३, ४; तैआ. ४,  
११, २; तां. २१, १०, १८; -त्या

श. ५, २, ३, ४; गो. २, २, १४;  
-त्यै ऐ. ३, ४७; श. ५, २, ३, २; ४;  
९, ५, १, ३८; तै. ३, १२, २, २; ३;  
४; ५; ६; ७; ८; ९; ४, २;  
३; ४; ५; ६; तैआ. ५, ८, २;  
३, ९, १.  
अनु-मन्तु-न्ता तै. ३, १०, १,  
३; ९, ७; १०, २.  
अनु-मन्यमान-नयोः श. १, ९,  
१, ८.  
अनु-मान-नः तैआ. १, २, १;  
-नाय तै. २, ७, ३, २.  
अनु/मन्त्र, अनुमन्त्रयते ऐ. ४, २०;  
शांआ. ४, १५; तां. ६, ६, १६;  
गो. १, १, ३९; २, ७; १९; २, ३, ५;  
६; अनुमन्त्रयते श. १, १, ४, २३;  
५, २, ७; ८, २, ४; ३, ६, ४, १३; ४,  
२, १, ३, ३; ५, १, ५, २२; ६, ८, १,  
१५; १४, २, २, १९; २७; तै. १, ३,  
६, ५; ३, ९, ४, ७; अनुमन्त्रयते श.  
५, १, ५, १८; २१; अनु...मन्त्रयते  
श. ५, १, ५, १८; २१; अनुमन्त्र-  
यन्ते जैड. ३, ४, ४, २; ३, ४;  
अनुमन्त्रयामहे जैड. ३, ४, ४, ३;  
४; अनुमन्त्रयाञ्चक्रे जैड. ३, ४,  
४, ६; अनुमन्त्रयस्व श. १, ६, १,  
७; अनुमन्त्रयध्वम् ऐ. ३, २६;  
अनुमन्त्रयामहे श. १, ६, १, ५;  
जै. १८०; अनुमन्त्रयत गो. १,  
१, ३९; अन्वमन्त्रयन्त ऐ. ३, २६;  
जै. १८०; तां. ६, ७, ५; अन्व-  
मन्त्रयन्त श. १, ५, २, ६; ४, १, १,  
१६; अनुमन्त्रयते ऐ. २, २१;  
२२; ३, ८; २६; शां. ३, ७; ७, ४;  
जै. १२; २६; जैड. ३, ४, ४, ५; ७;  
५, १; ७; गो. २, ३, ५; अनु...  
मन्त्रयत श. १, ८, २, ४; ११, २, ७,  
११; २२; १४, ९, ४, ५.  
अनु-मन्त्रयमाण-णः जै. १८०.  
अनु-मन्त्र-मन्त्रः जैड. ३, ४, ४, ६;



-न्त्रा: जैड. ३,४,४,१; -न्त्रेण  
जैड. २,४,४,७.  
अनु-मूर्शम्(√मृश+णमुल्) श.४,५,  
२,१.  
अनु/मिद्, अनुमेद्यति तै. १,२, ६,  
३; तां. ५,१,६.  
अनु/मृ, अनुम्रियते तै. १,४,४,२;५.  
अनु/मृज्, अनुमार्ष्टि श. १४,९,४,  
२०; अनुमार्ष्टुं श. १,९,३,६; ४,  
४,३,१४;४,८; तैआ. २,४,१.  
अनु-मृज्य सा.३,७,१०.  
अनु/म्लुच्, अनु...म्लोचतः श.८,  
६,१,१८.  
अनु-म्लोच(त्→)न्ती श. ८, ६,  
१, १८.  
अनु/यज्, अनुयजति श. १, ८, २,  
७; तैआ. ५,८,२; अनु...यजति  
ऐ. १,२; अनुयजामि तै. ३, ७,५,  
१२.  
अनु-याज्-जः श. ११,१, ६,  
३१;२,७,२१;२३; का. १, २,३,  
२२; -जम् श. १,८,२,१७;२,२,  
३,१७; ५,१,२०; ११,२,७,२२;  
का. १,२,३,१३; -जाः ऐ. १,  
११;१७;२६;२,१८; शां. ५,१,  
३;५;८;७,१;१०, ३; श. १, ३,  
२,९; ८,२,७; ८; ९; १४; २,६,  
३,३;३,१,३,६;४,१, १८;८,४,८;  
९,३,८;५,१, ३,१३; ५,४,३३;६,  
२,२,३१; ११,१,६,२५; ३१; २,  
१,५; ६;९;१०;७,२६;२७;४,१,  
११;१२;१५;३,१९;७,२,३; का.  
१, ६,३,३; गो. १, ३, ९; १०;  
२, १,१९;२१;२३; -जान् ऐ. १,  
११;१७; शां.१,२;३,८;श.१,८,  
२,१;७;८;९;२,२,२,२५;३,४,१,  
२६;९,५,१,२२; -जानाम् शां.६,  
१३; का. १,२,३,२३; गो.२,१,१;  
-जाभ्याम् शां. १,५; -जे गो.१,  
३,९; -जेन शां. १, ५; -जेभ्यः  
श. १,३,२,९;८,२,१; -जेषु ऐ.

१,१७; शां. १०,३; श. १, २,  
४,९;८,२,१७;३, २७; २, २, ३,  
२६;३,८,४,८;९; का. १, २, ३,  
२३; -जैः श. १,८,३,२७; २,५,  
२,४१;३,९,३,८; ११,२, ७,२६;  
-जौ शां. १८,१०; श. २,६, १,  
१३;४४;४,५,१९; का. १, ६,  
१,१०;२९; तै. १, ६, ९, १०.  
अनु-याज-वत्(मत्पु) ऐ. १,११.  
अनु-याजा(-जडअ-)-न्तः-न्तः श.  
११,२,७,२५.  
अनु/या, अनुयान्ति श. १०, ६,१,  
७; अनु...ययुः श. ६,३,१,१८;  
अनुयान्तु शांआ. १२,३.  
अनु/युज्, अनुयुङ्क्ते श. ५, ४,३,  
३; अन्वयुङ्क्त ऐ. ४,२६.  
अनु-यू(√यु)-युवम् श. ११,४,२,  
१३; -युवम्इव का. २,२,३,१.  
अनु-रात्र-म् ऐ. ३,२२.  
अनु/राध्, अनु...राध्याम तै. ३,  
७,१०,२.  
अनु/रुध्, अनुरुध्यते श. ६,८, २,  
४; अनुरुध्यसे श. ६,८,२,४;१२,  
४,४,४.  
अनु-रूप,पा-पः ऐ. ३,२३;२४;  
५,७;८,२; ऐआ. ५,१,१;३,२;  
शां. १५, २; १७, १; २२, ४;  
२५, ५;६; तां. ११, ६, ३; ५;  
१२, १, ३; ५; ७, ५; ७; १३,  
१,६;९;७,५; ७; जैड. १,८, ३,  
४;३,१,४,१;२; ३; गो. २, ३,  
२१;२२; -पम् ऐ. ३,२४;३५;  
६,५;१७;८,२; शां. १५, ४;  
१७,१;२८,१०; श. १३,५,१,  
२; तां. ७,९, १५; ५, ४; गो.  
२,३,२२;५,११;१५; -पस्य तां.  
११,६,४; १२,१,५;७,७;१; १३,  
१,९;७,७; -पा तां. ४, ९, २३;  
-पाः जै. १६२; -पान् शां. २५,  
१५; २८,१०; -पाय गो. २, ४,  
१८; -पेण तै. १,४, १, ३; -पैः

तां. १५,७,६.  
अनु-रूप-तम-मः तै३,९,२२,२.  
अनु-रूप-त्व-म् तां. ११,६,४;  
१२, १,५; ७,७; १३, १, ९;७,७.  
अनु-रोह(√रुह्)-हः तां. १,१०,  
१०; गो. २, २,१४; -हाय तां.  
१,१०,१०.  
अनु/रुभ्, अनुलभते श. ३, २, १,  
३६; अनुलभेत श. ३,२,१, ३६;  
अनुलभेरन् श.४,५,१०,७.  
अनुलिप्सेत श. ३, २, १, ३६;  
अनुलिप्सध्वम् श. ४,५,१०,७.  
अनु-लब्ध-ब्धः जैड. १, १७,  
२,३.  
अनु-लब्धि-ब्धै शां. १८,११.  
अनु-लम्ब,म्बा-म्बःइव तां. २०,  
१२,५; -म्बाइव तां.१८,९,१६.  
अनु/लिप्, अनुलिम्पेत सा. २, ६,  
११;१६.  
अनु-लिप्त-प्तः सा. २, ६,१०;  
३,९,३.  
अनु-लिप्य ऐआ. ५,३,३.  
अनु-लेपन-म् सा. २, ६,१०;  
११;१६.  
अनु-लोम-म् श. ३, १, ३, ९;  
तै. २,३,२, २; तां. २२, ३, ३;  
१०,२.  
अनु-लो(म→)मा-म् श. १४,९,  
४,२०.  
अनु/वच्(←√वृ), अनुवाच श.  
१,४,५,११; अनुवाच श.१४,१,  
१, २४; जै. १८६; अनुवक्ष्यति  
ऐ,२,१५; जै. १८६; अनुवक्ष्यसि  
श. १४,१, १, २३; अनुवक्ष्यसि  
१४,१,१,२३; अनुवक्ष्यथ तै. ३,  
३,८,६; अनुवचोचत् ऐ. ७, ३४;  
शां. ९,४; श. १,५, १, २०; ५.  
१, ३; अनुवोचः ऐ. १, १३; जै.  
१७७; अन्ववोचत् ५. १, ३;  
अन्ववोचयाः तै. ३,१०,११,४.  
अनुच्यते ऐ. ६, ३५; श. १,६,२,

४; जै. १३६; अनु... उच्यते श.  
 ३, १, ४, ८; २२; अनुच्यन्ते ऐ. १,  
 १२; श. १, ३, ५, १२; तै. १, ५, ९, ८;  
 अनुचे श. २, ४, ४, ४; अनुचिरे जैड.  
 ३, २, २, ३; अनुचिषे ष. १, ६; अनु-  
 वक्ष्यावहे जै. १८६; अनुचीमहि जै.  
 ६; अनुच्यासम् श. १, ५, १, १८; १९.  
 अनु... विवक्षेत श. ४, ६, ७, २;  
 अनुविवक्षेत् श. १, ३, ५, १४.  
 अनु-वक्तव्य- -व्यः श. १३, ६,  
 २, २०.  
 अनु-वक्तृ- -क्ता जैड. १, १, ५, ४.  
 अनु-वक्ष्यत्- -क्ष्यन् श. १, ५, १,  
 १६; ३, ९, ३, ७; तै. २, २, १, ६;  
 -क्ष्यन्तम् शां. ११, ४; -क्ष्यति ऐ.  
 २, १५; १६.  
 अनु-वक्ष्यमाण- -णौ श. १४, १,  
 १, २१.  
 अनु-वचन- -नम् शां. २६, ५; श.  
 १, ३, ५, १३; -ने शां. २६, ३;  
 -नेन शां. २२, १.  
 अनु-वाक- -कः श. ८, ३, ४, ११;  
 ९, १, १, १५; २५; -कम् श. १३,  
 ४, ३, ६; -काः तै. ३, १०, १०,  
 ३, ४; -कान् तै. ३, ९, ११, २;  
 -के श. ९, १, १, २१; -केन तैआ.  
 १, ३, २, १; -कैः श. १३, ५, १, ४;  
 -कौ तै. ३, १०, १०, २.  
 अनु-वाक्य, कर्था- -क्यः तै. १, ७,  
 ७, २; -क्यया श. १, ७, २, १७; ४,  
 ३, १, ८; ११, १, ८, ५; ४, ३, ६;  
 -क्या श. १, ४, २, १८; ७, २, ११;  
 १५; १७; १८; २०; ४, १, १, २६;  
 ५, १, ३, १४; ५, ४, २, ३; -क्याः  
 श. ३, ४, ४, २; ११, २, १, ६;  
 -क्यानाम् श. ११, २, १, ६; -क्याम्  
 श. १, ६, ३, २७; ७, २, १२; १७;  
 ३, १९; ४, ४, ३, ३; ११, १,  
 ८, ५; २, २, १; ४, १, १३; १४,  
 २, २, १५; -क्याये श. १, ७, २,  
 १७; तैआ. ५, २, १; -क्ये श. ४,

१, ३, १५.  
 अनुवाक्य-वत्- -वान् श. ४, १,  
 १, २६.  
 अनुवाक्य-वती- -वत्यः श. ११,  
 २, १, ६.  
 अनु-वाच्- -चः श. ३, ८, ३,  
 १४; -चा ऐ. १, १६; २९; ३०.  
 अनु-विवक्षत्- -न् श. १, २, ५, १४.  
 अनुक्त, क्ता- -क्तः शां. १२, २;  
 श. १०, ३, १, ९; -क्तम् ऐ. २, १९;  
 श. १, ४, १, ३५; १४, ४, ३, २६;  
 जैड. १, १६, २, १; १७, २, २; १८,  
 २, ३; जै. १४३; -क्तया शां. ११,  
 ५; -क्ता ऐ. २, १६; शां. ११, २;  
 श. ४, ६, ७, २; -क्ताभ्याम् श. ७, ३,  
 २, ९; -क्तायाम् ऐ. १, १६; -क्ते  
 ऐआ. ३, २, ४; शांआ. ८, ६; जै.  
 १५२; -क्तेन श. ४, ५, ६, ५; १४,  
 २, २, ४६; -क्तेनऽइव श. ३, २,  
 ४, १६; ५, ३, ११.  
 अनुचान्- -नः ऐ. ७, २७; ऐआ.  
 १, २, २; शां. ८, ३; शांआ. ६, १;  
 श. ३, ६, १, २९; ४, ३, ४, १९;  
 ५, ६, ५, ६, १, १४; ५, ३, २, ३;  
 ११, ४, १, ८; १३, ६, २, २०; १४,  
 १, १, २६; २, २, ४६; ५, १, १; जैड.  
 ४, ६, २, २; ३, २; जै. १४०; गो.  
 १, २, १०; ३, ६; ८; २, २, ६; -नम्  
 ऐ. ५, २३; श. १, ७, २, ३; ६, १,  
 १, १०; ष. १, ४; -नाः ऐ. २, २;  
 ३८; ७, २७; श. १, ३, ३, ८; ५, १,  
 १२; ८, १, २८; २, ४, ३, १४; ३, १,  
 १, ५; ११; ५, ३, १२; ४, ३, ४, ४;  
 १०, ६, १, ३; १४, ७, २, २६; का.  
 १, २, २, ५; ३, २, १२; ष. १, १; गो.  
 १, ३, १९; -नान् श. २, २, २, ६;  
 ४, ३, ४, ४; का. १, २, २, ५; ष. १,  
 १; -नानाम् श. २, २, २, ६; ४,  
 ३, ४, ४; का. १, २, २, ५; -नाय  
 सा. ३, ९, ८.  
 अनुचान्-तम- -मः ऐआ. १, २, २;

श. १४, ६, १, १.  
 अनुचान्-पुत्र- -त्राः श. १०, ६,  
 १, २.  
 अनुच्य ऐ. १, १७; ३, ४५; शां.  
 १५, १; १६, १; २; श. १, ३, १, ९;  
 ६, ३, २७; २९; ३०; ४०; ७, २,  
 १२; ३, १०; २, ४, ४, ४; ६, १, १,  
 ८; ८, ४, ४, १६; ९, ५, १, २२; ११,  
 ४, १, १३; का. १, ३, ४, २; तैआ.  
 ७, ११, १; जै. १२५; गो. १, ३, ९.  
 अनुच्य- -च्यः ऐ. २, १५; १८;  
 जै. १५९; -च्यम् ऐ. २, १७;  
 १९; -च्यानि ऐ. २, १७.  
 अन्वञ्च् द्र.  
 अनुच्यमा(न→)ना- -सु श. १,  
 ३, ५, ७.  
 अनु-वत्सर- -रः तै. १, ४, १०,  
 १; २; तां. १७, १३, १७; -रम्  
 तै. १, ४, १०, ३.  
 अनु-वत्सरी(ण→)णा- -म् तै.  
 १, ४, १०, ३.  
 अनु/वद्, अनुवदति शां. ९, ४; ८,  
 ५; ९, ३; ५; १०, २; २१,  
 ४; श. ३, २, ४, १६; १४, ८, २, ४;  
 तां. ९, ६, ५; ११, ६, ४; १२, १, ५;  
 ७, ७; १३, १, ९; ७, ७; अनु-  
 वदन्ति शांआ. ५, २; अन्ववदत्  
 श. ११, ४, ३, ६; तां. ९, २, २३;  
 गो. १, १, ४; अन्ववदन् तां. ९,  
 १, ३६.  
 अनु-वदत्- -न्तम् ऐ. २, ४०.  
 अनु-वाद- -दः तां. १७, ५, १७.  
 अनु(च→)द्या तां. ९, ६, ५.  
 अनु-वर्त्मन्- -र्त्म श. ३, ३, ४, ५; ४,  
 ४, १, ९; जैड. १, १, २, ४; ७; जै.  
 ११३; -र्त्मा ऐ. २, २२; -र्त्मानः  
 श. १३, २, २, ४; -र्त्मानम् ऐ. २,  
 २२; शां. १२, ५; श. २, ५, २,  
 ३४; ९, ३, १, १६; ४, ३, ९; १२, ७,  
 ३, १२; १३, २, २, १५; ष. १, ४;  
 -र्त्मांती ऐ. ८, ४.

अनु-वपट्/कृ, अनुवपट्करोति ऐ.  
 १, २, ३; ३, ५; २, ९; ६, ३; ऐआ.  
 ५, ३, ३; शां. १३, ५; १५, १; ३; ५;  
 १६, १; २; ४; १८, ५; ६; २८, ७;  
 शा. २, ४, ४, २३; ४, ३, १, ८; ५,  
 २०; २३; ४, १, ७; ८; १३, ५, २, २३;  
 ३, ७; गो. २, २, १३; ३, १; १४;  
 १५; अनुवपट्कुर्वन्ति शां. १३,  
 ९; २८, १; ३; १०; ३०, १; १०;  
 ११; शा. ४, ३, १, २१; गो. २, ३,  
 १६; ४, ४; १८; अनुवपट्कुर्यात् ऐ.  
 २, २८; २९; गो. २, ३, ७;  
 अनु-वपट्करवत् शां. १४, ५.  
 अनु-वपट्क्रियन्ते शा. ४, ३, ५, ७.  
 अनु-वपट्-कार- -रः ऐर, २, ८; २९;  
 ३, २९; ६, ३; शां. १३, ५; तैआ.  
 २, १४, १; गो. २, ३, १६; ४, ४; १८.  
 अनु-वपट्-कृत- -तः शा. ४, ३, ५,  
 २३; ४, १, ८; गो. २, ३, ८; -ताः  
 शा. ४, ३, १, २१; ५, ५; ७; -ते ऐ.  
 ७, ३३; शा. ४, ४, २, ९; १४, २, २,  
 १७; ३, १, ३०.  
 अनु-वपट्/वस्, अनु-वपट्वासयन्ति तै. १,  
 ६, ७, ३; अनु-वपट्वासयन् तै. १,  
 - ६, ७, २.  
 अनु-वपट्/वस्, अनुवस्ते शां. २७, १५.  
 अनु-वसान- -नम् शां. २७, १५.  
 अनु-वपट्/वा, अनुवाति शा. ५, १, ५, २०;  
 ८, ७, ३, १२; अनुवाति शा. ८, ७,  
 ३, १२.  
 अनु-वा, अन्वा-द्र.  
 अनु-वि/कृ, अनुविकरति शा. ३, ५,  
 १, ३६; अनुविकरोति शा. २, ३, ४,  
 ८; का. १, ४, १, ६.  
 अनु-वि/कृ, अनुविकिरति शा. ३, ५,  
 १, ३६.  
 ?अनु-वि/कम्, अनु-विक्रमते शा. ६,  
 ७, २, १३-१५; तै. १, १, ५, १०;  
 अनु-विक्रमस्व शा. ६, ७, २, १३-१६.

अनु-वि/चर, अनु-विकरन्ति तै.  
 २, ४, ६, ९.  
 अनु-वि/चल्, अनुविकलन्ति जैउ.  
 ३, ५, २, ४.  
 अनु-वि/क्षर्, अनुव्यक्षरत् शा. ६, १,  
 २, २९; शा. ७, ३, १, १६.  
 अनु-वि/तन्, अनुवितनुते श. १२,  
 ४, १, २.  
 अनु-वि/श्चिद्, अनुवेद तै. २, ४, १, ५;  
 तैआ. ६, १, १; अनु-वेद शा.  
 १२, ४, ४, ६; ७; अनुविदुः जैउ. ३,  
 २, ५, १; अन्वैवत् तैआ. ४, ११, ७.  
 अनु-वि/श्चिद्, अनुविन्दते जै. १४२;  
 अनुविन्दति शा. १३, १, ४, २;  
 तै. १, ५, ९, ४; ३, १२, २, ८;  
 ४, ३-७; अनुविन्दति जै. ९९;  
 अनु-विन्दति शा. १३, ३, ८, ६;  
 तै. ३, १२, २-९; ४, २-७; अनु-  
 विन्दन्ति का. १, १, १, ३; अनु-  
 विन्दन्ति शा. १, २, ३, ७; २, ६, ४,  
 ९; १३, १, ४, २; का. १, ६, ४, ९;  
 २, २, १, २०; तै. १, ५, ९, ४; २, ६,  
 ४, ९; अनुविवेद शा. १, ६, ४, २;  
 अनुविविदुः का. २, २, १, २०; ३,  
 ८; अनुवेत्स्यन्ति तै. १, ५, ९, ४;  
 अनु-वेत्स्यन्ति तै. ३, १२, २, ३;  
 ८; ४, २-६; अनुवेत्स्यामः शा. ६,  
 ३, १, २३; अनुविन्दाम जै. १४३;  
 अन्वविन्दत शा. ५, ४, ३, २; ५, २;  
 १३, १, १, ४; तै. ३, ७, ६, १३; ९,  
 १३, १; १२, २, १; ४, १; तैआ.  
 ३, ११, १; २; ६; जै. १८०; अन्व-  
 विन्दत् शा. ५, ४, ३, २; अनु-  
 अविन्दत् तै. ३, १२, २, २-८; ४,  
 २-६; अन्वविन्दन् ऐ. १, २; ३, ९;  
 जै. ८०; १४२; १४३; अन्व-  
 विन्दन् शा. १, २, ३, ७; ५, ९; १३,  
 १, ४, १; तै. १, ३, १, १; २; ५, ९;  
 २; २, ५, २, ४; ३, २, ९, ११; १२,

३, १; तैआ. २, ७, १; ३, ११; १२,  
 १०, १०, ३; ६३, १; अन्वविन्दन्  
 शा. १, २, ५, १; का. २, २, ३, ९;  
 अनुविन्देत शा. १४, ४, २, १८;  
 अन्नुविदाम शा. ११, ४, ३, २०;  
 अनुविदित्ससि तै. ३, १२, २, ८.  
 अनु-वित्त- -त्तः शा. १४, ७, २, ११;  
 १२; १७; -त्तम् तै. १, २, १, ३.  
 अनु-वित्त-यज्ञ- -ज्ञः ऐ. १, २.  
 अनु-वित्ति- -त्तयः तै. ३, १२, २,  
 ९; ४, ७; -त्तिः तै. ३, १२, २,  
 ८; -त्यै शां. १३, १, ४, २; तै. ३,  
 ३, ९, १०; १२, २, ८.  
 अनु-विद्य शा. १, १, ४, १; २, २, १, ५,  
 ११; ५, ४, ३, २; ६, ३, १, ३६; ३,  
 ३, ९; ४, १, १; ८; का. २, २, ३, ९.  
 अनुविद्विस्- -द्वान् शा. १, ५, १,  
 ६; तै. ३, ११, ५, १.  
 अनु-वेत्- -त्ता जै. १४३.  
 अनु-वेदि- -ता शां. १२, ३.  
 अनु-वि/श्चिद्, अनुविद्यते, ऐ. १, १२;  
 अनु-वि/श्चिद्, अनुविपश्यति शा. ६,  
 ७, २, ४; अनुव्यपश्यन् तां. ९, १, १;  
 अनु-वि/धि, अनुवेधति तैआ. १,  
 २७, ४.  
 अनु-विध- -धम् ऐआ. ३, २, ३,  
 -धाः † ऐआ. २, ३, १.  
 अनु-वि/धा, अनुविदधाति तां. १०,  
 ५, १०.  
 अनु-वि-धाय शांआ. ७, ४.  
 ?अनु-वि/नश्, अनु-विनश्यति शा.  
 १४, ५, ४, १२; ७, ३, १३.  
 अनु-वि/भञ्, अनुविभजति शां. ३, ४.  
 अनु-वि/भा, अनु-विभाति तैआ. ५,  
 ३, ७.  
 अनु-वि/भू, अनुविभवति शा. ७,  
 ३, १, ४०; १०, ३, ५, १२; ५, २, १५;  
 तैआ. ५, ११, ३; जैउ. ८, २, १०; ४,  
 ४; अनुव्यभवन् तैआ. ५, ११, ३.

† 'अनुविधाम्' इति Kt. पठति 'अनुविधम्' इति चाप्यनुजानाति । तत्र प्रथमे कल्पे पदद्वयं न त्वेकं पदामिति विवेकन्यमस्ति ।

अनु-वि/मृञ्, अनुविमृष्टे श. ७,  
४, २, ४, ५; अनुविमार्ष्टि श. ६,  
४, १, ८; ७, ४, १, ९.

अनु-वि-मृज्य शांभा. ४, २; ४.

अनु-वि/राञ्, अनु...विराजति श.  
६, ७, २, ४.

अनु-वि/ली, अनुविलीयेत श. १४,  
५, ४, १२.

?अनु-वि/वा, अनु विवाति तै. २, ३,  
९, ६; अनु विवाहि तै. ३, १०, ४, २.

अनु-वि/प्ठा(←त्या)अनु...वितत्ये  
तै. ३, ७, ५, १३.

अनु-वि-प्ठाप्य श. १, ६, ४, ६.

अनु-वि-प्ठित(→)ता- ताः मं.  
२, ८, ४.

अनु-वि/प्य(←स्य)न्द्, अनुविप्य-  
न्द्रेत श. ११, ७, ४, ३.

अनु-वि-सृत्य(√सृ) तै. ३, २, ८, २.

अनु-वि/स्रस्, अनुविस्रंस्य श. २,  
६, १, १५; का. १, ६, १, ११.

अनु-वी(-वि/ई), अनुव्येति श. ८,  
७, ३, २; १०, ३, ५, १२; जै. ८९;

?अनुव्येति तै. १, ५, १०, ४;  
अनुव्यायन् श. ८, ४, ३, १६;

अनुव्यैव श. ६, १, १, १२.

अनु-वी- -वी जै. १७; ४६;  
-वीभ्याम् जै. १७;

अनु-वीक्ष(-वि/ईक्ष), अनुवीक्षते श.  
६, ७, २, १६; अनुव्यैक्षत श. ६, २,  
२, ६; अनुवीक्षस्व श. ७, ५, १, ८.

अनु-वीक्ष्य श. १४, ४, २, १.

अनु-वीक्ष्यमाण- -णः श. ५, २, १,  
१५.

अनुवी(यि→)यां- -म् श. १, ४, १.  
अनु/वृ, अनुवरिष्ये जै. १, १६,  
३, ५; अनुवृणीष्व जै. १, १६,  
२, ७; ११; ३, ७; अनुवृणीष्वम्

जै. १, १६, ३, १; ३.

अनुवारयन्त ऐ. ७, १.

अनु/वृत्, अनुवर्तते श. ४, ५, १, ९;

७, ४, १, ५; ८, २, २, ७; ३, १४; ४,  
२, २; ३, २; जै. १, १३; १, २; जै.

९०; अनुवर्तन्ते शां. १६, ४; ५, ३, १;  
अनुवर्तस्व तै. ३, ७, १०, २; अन्व-  
वर्तत तां. १२, ६, ८; अन्ववर्तत

श. ७, ४, १, ४; तै. १, ७, १, ५.  
अनुवर्तयेत् शां. १०, २; १८, ३.

अनु-वर्तमान- -नः जै. ९०;  
११५; १६८; -नम् जै. ९०.

अनु-वृत्- -व तां. १, १०, ९; -तै  
तां. १, १०, ९.

अनु-वृत्त- -त्तः शां. १०, २.  
अनु-वृत्ति- -त्तिः जै. ८०.

अनु/वृष्, अनुवर्षते श. १०, २, ३;  
६; अनु...वर्षसे श. ४, २, १, ८.

अनुवर्षयन्ति श. १०, २, ३, ६;  
अनुवर्षयामः श. १०, २, २, ६;

अनुवर्ष्यति श. ७, ४, १, ३.  
अनु-वेद्य(-दिडञ्)-न्तु- -न्त् श. ३, ५,  
१, २९; ७, १, ५, ६.

?अनु/वेन्, अनु वेनति तै. ६,  
५, ३.

अनु-वेनत्- -त् तै. १, ३, ५, २.  
अनु-वेपथ्य(√वेष्ट) जै. ६१.

अनुव्यं(√वी)- -न्त् तां. १०, ३, २;  
-म् इव श. १, २, ५, १.

अनु-व्य(-विडञ्)-व/गा (←इ),  
अनुव्यवागुः श. ३, ४, २, २.

अनु-व्य(-विडञ्)-व/सृञ्, अनु...  
व्यवसृजति श. ४, ४, ४, ११.

अनु-व्य(-विडञ्)-वे(व/ई), अनुव्यु-  
वैति श. ३, ४, २, ३; अनुव्युवेयुः

श. ३, ४, २, १.

अनु-व्यश(वि/वश), अनुव्यंशुते  
श. १०, ३, ५, १२.

अनु-व्या(-विडञ्) √ख्या, अनुव्या-  
ख्यास्यामः श. ४, ६.

अनुव्याख्यान्- -नानि श. १४,  
५, ४, १०; ६, १०, ६; ७, ३, ११.

अनु-व्या(-विडञ्) √स्था, अनु

व्यास्थापयन्ति तै. १, ८, ३, १; ८,  
५; तै. ५, ४, ७.

अनु-व्या(विडञ्) √ह, अनु...व्याहरति  
ऐ. २, ३१; अनुव्याहरति तां. ६,  
४, १०; अनुव्याजहार ऐ. ७, १८;

जै. ११५; १९७; तां. २४, १८, २;  
अनुव्याजहार श. ३, ८, २, २४;

अनुव्याहरात् जै. ३४; अनुव्या-  
हराम श. १, ४; अनुव्याहरत् तां.

१७, ४, ३; अनु...व्याहरेत् ऐ.  
२, ३१; अनुव्याहरेत् श. १, ४,  
३, ११-२१; ६, १, १६-१८; २,  
१, ४; १९-२२; ४, ५, २, १३-

१५; का. १, १, ४, १९-२२;  
अनुव्याहार्षीव जै. १५७.

अनु-व्याहरिष्यत्- -न्तः श. १, ४.  
अनु-व्याहार- -रः शांभा. ७, ३;  
जै. १५१; -राः ऐ. २, १, ४;

शांभा. ७, ९.  
अनु-व्याहारिन्- -रीड्व श. १,  
६, १, १८; जै. १५१; -रिणः

श. ९, ५, २, ३.  
अनु-व्याहृष्य श. १, ४, ३, २२.

अनु-व्यु(-विडञ्) √चर, अनुव्यु-  
चरन्ति श. ९, ४, ३, ६.

अनु-व्यूह(वि/ऊह), अनुव्यूहति  
श. ३, ५, १, ३३; अनुव्यूहन्ति तां.

६, १, ११.

अनु-व्र(त→)ता श. ३, ७, १, २२;  
तै. ३, ३, ३, २; जै. १, १७,  
२, ६.

अनु/व्रतय्, अनुव्रतयेत् तै. २,  
८, १.

अनु/व्रश्, अनुवृश् शांभा. १२, ३.  
अनु/शंस्, अनुशंसति ऐ. २, ३७;  
३, ४; ४, ६; ७, २३; ८, १; ऐ. २,  
१, ५, २; शां. १४, ४; १६, ३;  
७; ८; शांभा. २, ७; श. ४, २,  
३, १२; १३; १४; ५, ३, ४; ११;  
६, ९, १८; ७, १, ३, ४; १२; ८, १,

३,४; १०,१,१,६; तै. १, ४, ५,  
२;३;४; २,२, ६, ३; तां. ४, ९,  
१३; ७,८,६; ९,१,३४; ७,४;८;  
८,१०; गो.२,३,२३<sup>३</sup>; अनुशांसति  
श. १०, ४, १, १४; २०; अनु-  
शांसन्ति शां२७,४; ३०,२; तां. ६, ८,  
११; गो. २,३,२३; ५,३; अनुशांसित्  
शां. २६; ९<sup>३</sup>; अन्वशांसित् ष. १, ४<sup>३</sup>.  
अनुशास्यते शां. २८, १०<sup>३</sup>; जै.  
६३<sup>३</sup>; तां. ८, ८, ६; ७<sup>३</sup>; गो. २, ६,  
६; ७<sup>३</sup>; अनुशास्यन्ते ऐआ. २, ३, ४.  
अनु-शास्त, स्ता- -स्तः ऐ. ३, ४;  
१७<sup>३</sup>; -स्तम् तां. ४, ९, १३; गो. २, ५,  
३<sup>३</sup>; -स्ताः ऐ. २, ३७<sup>३</sup>; ३, ४; १७<sup>३</sup>.  
अनु/शास्, अनुशास्ति<sup>†</sup> गो. १,  
३, १८.  
अनु/शास्, अनुशास्ति तैआ. ७,  
११, १; गो. १, ३, १८<sup>१</sup>; अनुशासति  
श. १४, ४, ३, २६; अनुशाशास  
श. १४, ७, १, ३९; जै. १२५;  
१५२; १६८; जै. ३, ६, २, ५;  
अनुशासिष्यामि जै. ३, ६, १, ६;  
अनु शाधि श. ११, ५, ५, ७; जै.  
१२५<sup>३</sup>; १६८<sup>३</sup>; १८६; जै. १,  
४, १, २; ४, ८, ४, ७; अनु...शाधि  
श. १४, ६, ११, १; जै. १६८<sup>३</sup>;  
अनु...शास्त श. १, ५, १, २६<sup>३</sup>;  
अनुशासानि गो. १, १, २१; अनु-  
शिष्यात् जै. ४, १०, १, ३;  
अनुशिष्याम् श. ११, ४, २, १९;  
अनु...अशिपः जै. १६८.  
अनु-शासन- -नम् ऐ. ६, ३०; ७,  
२२; शांआ. १३, १<sup>३</sup>; श. १, ९,  
३, १०; १४, ५, ५, १९; का. २,  
१, १, ३; तैआ. ७, ११, ४; गो.  
२, ६, ९; -नानि श. ११, ५, ६, ८<sup>३</sup>.  
अनु-शाष्ट- -ष्टः श. १४, ९, १, १;  
जै. ६; जै. ३, ६, २, ६; -ष्टम् श. १४,

४, ३, २६; -ष्टान् श. १४, ९, १, ५.  
अनु-शिष्य श. १४, ४, ३, २२; जै. ३,  
९, २, ५.  
अनु-शिख- -खौ तां. २५, १५, ३.  
अनु-शिष्ट- -ष्टः श. १२, ७, २, ८; २१.  
अनु/शी, अनुशोते तैआ. १०, १०, १.  
अनु-शुष्य(√शुष्) श. १४, ४, ३, ३२.  
अनु-शोषुक- -काः जै. १८४.  
अनु/श्रु, अनुश्रुण्वन्ति ऐआ. २, १,  
७; शांआ. ५, २; श. १, ६, १, ३.  
अनु-श्रुत- -तम् श. १, ६, २, १;  
९, १, २५; ३, १, ४, ४; २, २, ३; १२;  
२९; ४, ३, १६.  
अनु/षब्ज, अनुषजति ऐआ. १, ५,  
२<sup>३</sup>; श. ७, ३, १, ३.  
अनु-षक्त, का- -क्तः श. २, २, ३,  
१०; ७, ३, १, ३; ६; का. १, २, ३,  
८; -क्ता ऐआ. १, ५, २.  
अनु-षज्य- -ज्यः तैआ. १, २६, ३  
अनु/षि(←सि)ञ्, अनुषिञ्चतः श.  
३, ८, २, ७; ९.  
अनु/षू(←सू), अनुषुवति श. ५, ५,  
४, १९; अनुषुवति श. ५, ५, ४, १९.  
अनु/पु(←सु), अनुपुवन्ति तां.  
७, ९, ३. अनु/सु, द्र.  
अनु-पुम्(←√सुम्)- -पुम् ऐ.  
१, ६; २८; ३, १३<sup>३</sup>; १४; १५<sup>३</sup>;  
४७; ४८; ५, ४; ६, ३, ६<sup>३</sup>; ऐआ. १,  
१, १; २; ३; ५, ८<sup>३</sup>; ५, १; २, १, ६;  
शां. ५, ६<sup>३</sup>; ७, ९; १०, ५; ११, २; १४,  
२<sup>३</sup>; १५, २; ३; १६, ३; ४; २४, ४;  
२६, १<sup>३</sup>; २७, १<sup>३</sup>; ३<sup>३</sup>; ७; २८,  
५; ३०, ९; शांआ. २, १५, १७;  
श. १, ३, २, १६; ६, ३, २७; ७, ३,  
१८; ३, १, ४, २; १६; २१; २३;  
६, ३, १, ४३; ७, १, २, १६<sup>३</sup>; १७<sup>३</sup>;  
१८<sup>३</sup>; २१; २, ४, १४; २८; ८, १, २, ५;  
२, ४, १५<sup>३</sup>; ३, १, १२; ३, ६; ७, २, ६;

३, ८; २१; ९, २, ३, ४७; ५, १, ५३;  
२, ८; १०, १, ३, १०<sup>३</sup>; ३, १, १, ४;  
११, ५, ४, १३; ९, ७; १२, ८, २, १९;  
१३, ३, ३, १; ४, १, १५; १४, ८, १५,  
८; तै. १, ५, १२, ३; ५; ७, ५, ५<sup>३</sup>;  
१०, ४; ८, ८, २<sup>३</sup>; ३; २, ६, १८, २;  
३, ३, ९, १; १०, ३; ७, ६, २; तैआ.  
३, ९, १; तां. १, ६, १; २; ४, ५, ७;  
६, ७; ८, ९; ५, ७, १; ६, १, ११; ३,  
११; १४; ८, ७, २; ३; ८, २६; १०;  
९; १०; ९, ६, १०; १०, २, ४<sup>३</sup>; ३,  
१३<sup>३</sup>; ५, ९; १२, ९, ९; १३, १६;  
१५, ७, ५; ९, १५; १६, ११, १७;  
१८, ५, २१; ६, १५; ८, ३<sup>३</sup>; १६<sup>३</sup>;  
१८; ११, २; १९, १२, ८; २१, ४,  
६; दै. ३, ७; ष. १, ३; २, २; ३; जै.  
१९; ८९<sup>३</sup>; ९५<sup>३</sup>; ९६<sup>३</sup>; १००<sup>३</sup>; १०२;  
११५; ११८<sup>३</sup>; १३३<sup>३</sup>; १४६<sup>३</sup>;  
१६८<sup>३</sup>; १६९; गो. १, ५, १५; २,  
२, ९; ६, १६<sup>३</sup>; -पुप्सु शां. ३०, ३;  
जै. ६३; तां. ९, ६, ९; १२, १३,  
१५; २४, ११, ७; -पुप्सिः ऐ. २,  
३७; श. ७, २, ४, १४; -पुप्स्यम्  
तै. ३, ३, ९, १; -पुप्सः ऐ. २, ३५<sup>३</sup>;  
३७; ४, ३; ४<sup>३</sup>; ५, ४; ६, ३, २; ३६;  
ऐआ. २, ३, ६; शां. १०, ५; १७, १<sup>३</sup>;  
२; ३<sup>३</sup>; १८, ३; २२, ८; २५, १;  
३; २७, ३; २८, ५; ७; शांआ. १,  
२; श. ७, १, २, १९<sup>३</sup>; २, ४, २८;  
८, १, २, ५<sup>३</sup>; ६, २, ३; ९; ९, २, ३,  
४८; ५, २, ९; १०, ३, १, ४;  
१२, ८, २, १९; १३, ३, ३, १; तै. १,  
८, ८, २; तां. ६, ९, २५; ८, ८, २६;  
११, १०, ५; १२, ५, ६; १३,  
२७; १३, ५, ४; ११, ६; १५, ७, २;  
१२, ७; १८, ८, १४<sup>३</sup>; २१, ४, ५; ६;  
गो. २, ६, १६; -पुप्सु ऐ. ३,  
१३; ४, १; ऐआ. १, १, २; ३, ५, ५;

† हिंसाधिस्य शासेरनुपूर्वत्वं दीर्घत्वं शब्दुक्त्वञ्चानुमत्यैवैतेदेवं प्रदर्शितम् । सा चानुमतिर्विपूर्वत्वे य. २३, ३९;  
प्रश्न० ध्रुतिभिः प्रमाणिता भवति । पदवचनानुकरणञ्चैतदपेक्षामिव भवति । अथवा स्यादिदं√शासेरेव रूपम् । न तु  
कथमपि G.-कृतं 'अनुशिनष्टि' इति संशोधनं सङ्गच्छत इति मतं भवति ॥

१;२,३,५;६;शां.९,२;११,२;१५,  
२; १७,२; २२,९; २७,१;७;३०,  
११; शा. १, ६,३,२७;७, ३,१९;  
७, १,२, १९; ८, १, २, ५; ९,  
५,२,८; ११, ५,४, १३; १४,८,  
१५,८; तै. १,७,१०,४;२,६,१७,  
२; ३,७,७,३; तां. ४, ८,९;६,१,  
११;३,१३;१४; ७,४,२;८, ७,२;  
१०,५,८; १२,१३,४;१५, ७, १;  
२;९,१५;११,९;१७,१,१; २०,  
२,३; ष. २,१; २; जै. ८; ५३;  
९५;९९;१००;१६८; जैड. १,  
४,४,७; गो. २,४,१९; -ष्टुभा ऐ.  
३,१४; ४,६; ८,६; शां. ५,६;  
१४, २; १५,२; १६,३; शा. ३,  
१,४, २;१६; २१;२३;२,१, २३;  
४,२, ५, २०; ५, ३,५; ७,५,१,  
३०; ८, ७, २, ६;३,८;२१;९,५,  
१,५३; तै. २, ६,२०,२;३,३,२,  
१;१०,३; तां. ९, १, १; २; जै.  
१४;८८;९६; दै. २, ७; जैड.३,  
१,४,४; गो. २,६,११; -ष्टुभाऽइव  
जै. १३३; -ष्टुभाम् ऐआ. २,३,  
६; -ष्टुभि ऐ.१,२८; शा.९,५,२,  
३; तां. ८,१०,१;३;५;७; ९; ९,  
५,९;११,५,१७; १२, १३, ११;  
१२;१६,१०,९; १८, ५, २०; ६,  
१५;११,२;१९,१२, ८; जै. ७६;  
८९; ष. १,३; -ष्टुभे शा.१, २,५,  
१६; जै. ११८; तै. ३, ७,६, २;  
-ष्टुभोः ऐ.१,५; -ष्टुभौ ऐ. १,  
५;२,२६;४,३; शां. ७,९;२७,  
२; शा. १, ७, ३,१९; १३,४,१,  
१५;२,१०; तां.१८,८,१७.  
†अनुष्टुप्-कर्मिण-म् शा. ८,६,  
२,३.  
अनुष्टुप्-कार-म् ऐआ.५,३,१.

अनुष्टुप्-छन्दस् - न्दसः तां.४,  
५,७;-न्दसा ष.२,१;-न्दाः जै.८.  
अनुष्टुप्-शिरस्- -राः तां. ९,१,  
२; -रसम् तां.९,१,१.  
अनुष्टुप्-शीर्षन्- -र्षाणः ऐआ.१,  
१,१.  
अनुष्टुप्-सम्पद्- -दम् शा.७, १,  
२,१५.  
अनुष्टुप्-सम्पन्न- -न्नः शा. १३,  
५,४,९; -न्नम् ऐआ. २, ३, ६,  
शांआ. २,१७.  
अनुष्टुप्-सहस्व- -म् ऐआ.२,३,५.  
अनुष्टुवा(-प्डआ-)यतन- -नानि  
ऐआ.१,१,२.  
अनुष्टुव्-भा(ग→)गा- -म् ष.२,२.  
अनु/ष्ठा (←स्था), अनुतिष्ठते शा.  
३, ९, ३, १५; गो. १, २, ४;  
अनु...स्थस्ये शा.५,५,२; अनु...  
तिष्ठस्व शा. ५,५,५,२; अनुतिष्ठ  
जैड. ३, २, ३, ८; अन्वतिष्ठत्  
तां. ८, ८, ६; ७; जै. १४८;  
अन्वतिष्ठत शा.५,५,५,७.  
अनु-ष्ठाय गो. १,२,४.  
‡अनु-ष्ठ्या ऐ. १,८; २,६; ४०;  
शा. १,४,२,१७;५,१,६;१४;२६;  
२,१,२,१२;२, ४,१७;४, ४,२१;  
२२;३, २,२, ५;९; १२,४, १,७;  
का. १,१,२, ८;२,४, १३; ३,४,  
१२; तै. ३,६, ६,३; जै. १८४;  
जैड. २,५,३,६;३,६,५,४.  
अनु-प्यन्द् (√स्यन्द्) -म् शा. ५,  
४,३,२४.  
‡अनुष्व तैआ. २,६,१.  
अनु-प्वध- -म् तैआ. १०,१०,२.  
‡अनु-सं/रभ्, अनु संरभेथाम्  
तैआ.२,६,२.  
‡अनु-सं/वह्, अनु...समवहत् तै.

१,१,३,७.  
‡अनु-सं/वा, अनु संवाति तै.२,३,  
९,६; जैड.१,१,२,५; अनुसंवाहि  
तै. ३,१०,४,२.  
‡अनु-सं/विश्, अनु संविशति तै.  
१,५,१०,७.  
अनु-सं/सृप्, अनु संसर्पति शा. ५,  
४,५,६-१२; १८; अनुसंसर्प शा.  
७,५,१,९; अनुसमसर्पत् शा. ५,  
४,५,२;३; ६-१२. अनुसमसर्पत्  
शा. ५,४,५,३.  
अनु-सं/स्था, अनुसन्तिष्ठते शां.  
१०,३;१६,९; शा. ३,७,२,६; तां.  
४,२,१०;११; ‡अनु...सन्तिष्ठते  
शा. ३, ८,५,११; अनुसन्तिष्ठतै  
शा. १,९,२, २५; २,६,१,४१;२,  
१५;४,४,२,८; का. १,६,२,७;२,  
२,१,१९; ‡अनु...सन्तिष्ठतै ऐ.  
८,९; ष. ३,१.  
अनु-सं/स्पर्श, अनु संस्पर्शयन्ति शा.  
१,८,२,२.  
अनु-सं-सृष्ट्य(√सृष्ट्) जै. १००.  
अनु-सं/स्यन्द्, अनुसंसनिष्यदत्  
शा. ५,१,५,१९.  
अनु-सं-हितम्, अनु-सं/घा द्र.  
अनु-सं/ख्या, अनुसंख्यापयति शा.३,  
९,३,३०;४, २,५,५.  
अनु-सं/गम्, अनुसंजिगमिपति ऐ.  
२,३६.  
अनु-सं/सच्, अनुसचन्ते शा.३, २,१,  
४०; अनु...सचताम् शा. ७, ५,  
१, ८; अन्वसचन्त जैड. ३, ७,  
१,३; तां. ८,९,५;१२,६,१२; जै.  
६९; अनुसचेत शा. ७,५,१,८.  
अनु-सं/चर्, अनुसञ्चरति ऐ. १,७,  
६,८;८,११; शा. १,३,२,३;२,३,  
२,३; ३,८, ४,३;५; ८,१,४, २;

† अनुष्टुप्-कर्मिण' इति MW. इत्यस्योभयपदस्वरमुद्रणं चिन्त्यम् । ‡ 'अनुष्टु' इत्यस्य ह्याजन्तं कि.वि. अनुसन्धयेम् । तु०क० १,९५,३;४,४,१५ ॥ † स्याद् 'वसुष्व' इत्यस्य स्थाने लेखकप्रमादजोऽपपाठः । भाष्यन्तु कल्पनाउन्वरभरं विद्वन्मनोविनोदमात्रम् । √ वच्, इ. । ‡ अन्येषामभिप्रायेण प्रदर्शिता द्रुपसृष्टिर्नोस्माकमभिमत । 'अनु' इति कर्मप्रवचनीयपदं पृथक्स्वरं च लक्षणाद्यर्थसंगतं च । अतस्तदेव सुपपन्नमिव भवति ।

७,३,२१<sup>३</sup>; १२,७,३,२२; १४,२,  
२,२२; ७,१,१८<sup>३</sup>; अनुसञ्चरति श. ७,  
१,१,२७; अनुसञ्चरति श. ७,  
१,२,२१; ४,१,२०; तां. ३,११,  
४; २१,२,८<sup>३</sup>; जै. ११७; २०९;  
जै. १,८,१,६; ३,५,९,२; गो.  
२,५,१४; अनुसञ्चरति श. १,३,  
२,३; तै. १,५, १२,६; तैआ. २,  
१५,१; अनुसञ्चरति श. १,३,  
२,३; ५; ४, २, १, ९; अनुसञ्चरति  
चरतः तै. २,८,९,२; अनुसञ्चरन्ति  
श. ३, ८, ४, ३; १२, २, २, ४; तै.  
३, १, १, ६; तैआ. २, ६, २; अनुसञ्चराणि तै. १, ५, १२, ६; अनुसञ्चरन्ति तै. १, १, ३, ३, ५, १२, ६; जै. २००; २०९; अनुसञ्चरेत् श. १४, ७, २, १६; जै. ११७; अनुसञ्चरेत् तै. ३, ७, ९, ९; तैआ. २, ६, १; १०, १, १६.  
अनु-सञ्चर- -रम् शां. २७, ६;  
-रान् तै. ३, ७, ४, ९.  
अनु-सं/तन्, अनुसन्तनोति श. ३,  
५, २, २; १२, ४, १, ५; का. १, ४, १,  
३०; गो. २, २, १३<sup>३</sup>; अनुसन्तनोति  
तै. १, ४, ४, १०; अनुसन्तनोमि  
तै. ३, ७, ४, १७; अनुसन्तन्मः श.  
१२, ४, १, ४; अनुसन्तनवत् श. २,  
३, ४, ४, १; ५, ४, २, ८; अनुसन्तनोत्  
का. १, ४, १, ३०; अनुसन्तनुत्  
जै. ४, २, १, ४-१०; अनुसन्त-  
नुताम् श. ३, ६, २, १३; ४, ३,  
१, २.  
अनु-सन्तन्वत्- -न्वत् शां. ३, ७.  
अनु-सं/तृ अनुसन्तरन्ति गो. २,  
५, १२.  
अनु-सं/दृश, अनुसम्पश्य तैआ. ६,  
१, १.  
अनु-सं/दृ, अनुसन्द्भवन्ति जै. १,  
८, १, ४.

अनु-सन्द्भृत्य जै. २०५.  
अनु-सं/धा, अनुसन्द्धाति तां. २,  
९, ४.  
अनु-संहित- -म् ऐआ. ३, २, ६<sup>३</sup>;  
शांआ. ८, ११<sup>३</sup>.  
?अनु-सम्/अन् अनुसमनन्ति ऐ.  
४, ३०;  
अनु-सम्/१अश्, अनुसमश्नुते श.  
४, ३, १, २; अनुसमश्नुवाते शां.  
३०, १.  
अनु-सम्/२अस्, अनुसमस्यति श. १,  
८, ३, १८; २२; २, ६, १, ४७; ३, ८,  
३, ३७; का. १, ६, १, ३०; अनुसम-  
स्यन्ति श. २, ६, १, ४८; का. १,  
६, १, ३०.  
अनु-समारभ्य(म्/आ/रम्) तै. ३,  
३, ७, ८.  
?अनु-सम्-आ/रह् अनुसमारो-  
हति तै. २, १, २, १०.  
?अनु-सम्-आ/वह्, अनुसमावहेत्  
ष. १, ४.  
अनु-सम्-आ/ह, अनुसमाहर गो.  
२, ३, १४; अनुसमाहरतम् गो. २,  
३, १३; १५; अनुसमाहरताम् गो.  
२, ३, १३<sup>३</sup>; १४<sup>३</sup>; १५<sup>३</sup>.  
अनु सम्/ह, अनुसमेति शां. ९, ६;  
तै. १, ५, १०, ७<sup>३</sup>; अनुसंयन्ति तै.  
३, १, १, ७; अनुसमिमः ऐ. २, ३१;  
अनु-समीयात् ऐ. २, ३१, शां.  
९, ६.  
अनु-समीक्ष्य(-म्/ईक्ष्) श. १२, ६,  
१, २.  
अनु-सम्/पद्, अनुसम्पादयथ  
जै. ६.  
अनु-सम्-प्र/आप्, अनुसंभ्रामुयात्  
जै. ३, ६, ५, २; ३.  
अनु-सम्/भू, अनुसम्भवति श. १२,  
१, १, १७; जै. ३, २, ४, ३; ५; ७;  
५, ६; ७; ९.

?अनु-सम्/भृ, अनुसंभर तै. १, ४,  
४, १०.  
अनु-सवन्- -नम् ऐ. २, २३<sup>३</sup>; २४;  
शां. १३, ३; २८, २; तै. २, २, ८,  
३<sup>३</sup>; ३, १२, ५, १०; ११; तां. ३, ११,  
४; १८, ४, ४; सा. १, २, ५; ४, २;  
जै. १३९<sup>३</sup>; -ने सा. १, ४, ६.  
अनु/स्, अनुसस्रुः जै. ३, २, ५, २.  
अनु-सरण- -णाय जै. १८६.  
अनु-सरिष्य(त्-→)न्ती जै. १८६.  
अनु/सृञ्, अनुसृजति शां. १३, ६;  
श. ४, १, १, १७; अनुसृजानि शां.  
१३, ६; अनुसृजेयुः तां. ४, ३, ६; ५,  
७, ५.  
?अन्वसृज्यत शां. २०, २; ४; तां.  
६, १, ६; ८; १०; ११<sup>३</sup>; ७, ८, ९;  
१०<sup>३</sup>; ११; १२; १३; १४; जै. ३६<sup>३</sup>;  
जै. १, ४, ४, १; २, १, १, ४; ७; १०;  
१३; १६; १९; ४, १, ५; ८; ११; १४;  
१७; ?अन्वसृज्येताम् तां. १०, २, ६;  
?अन्वसृज्यन्त ऐ. २, ३३; श. ६, १,  
२, १०; तै. २, १, २, १; ३, १०, १; जै.  
१०६; ?अन्वसृज्यन्त तै. २, २, ३, १;  
?अनु-असृज्यन्त जै. १०४<sup>३</sup>; १०६<sup>३</sup>;  
अनु-सृज्य श. ३, ६, ३, १९; ९, ३, ७;  
४, ४, ५, २१.  
अनु-सृष्ट- -ष्टः गो. २, १, १६;  
-ष्टः ऽइव गो. २, १, १६; -ष्टम् गो.  
१, ५, २३; -ष्टस्य तां. ५, १०, ३.  
अनु-स्तब्ध(√स्तम्)- -म् शां.  
२४, ४.  
अनु-स्तर(ण-→)णी(√स्तृ)- -णी ऐ.  
३, ३२. तां. २१, १, ७; ष. १, ७. जै.  
१४९<sup>३</sup>; -णीम् ऐ. ३, ३२; तां. २१,  
१, ८; ष. १, ७.  
अनु/स्तृ, अनुस्तृति शां. ३, ७; ९,  
२<sup>३</sup>; ३; ६; अन्वस्तृत् दै. ३, ८.  
अनु/स्तृ, अनुस्तृणाति गो. १,  
३, ९.

† केपुचिद्वस्तलेखेषु 'अनुसंचरन्तीत्युपलभ्यते । ‡ अन्येषामभिप्रायेण प्रदर्शितेषा द्वयुपसृष्टिर्नास्माकमभिमतता ।  
'अनु' इति कर्मप्रवचनीयपदं पृथक्स्वरं च । § 'अनु-ष्टब्ध-' इति MW. पाठः ।

अनु-स्तोभन (√स्तुभ्)- -नात् दै. ३,  
७; अनुष्टुभ्-द्र.  
अनु/स्मृ, अनुस्मरेयुः श. १३, ८,  
१, २; अनु....स्मरेयुः श. १३, ८,  
१, २.  
अनु-स्मृत्य जै. १००.  
अनु/स्रु, अनु....स्रवति जै. ६२.  
अनु-स्वर(→व)न्ती(√स्वृ)- -न्त्यः  
जै. ४, ८, ४, २.  
अनु-ह्राय(√रहा) ऐ. ३, ३१; ५, ११;  
श. ३, ३, २, ८; ४, १, १७; ८, १, ८;  
तां. ४, १, ४; ष. ३, १०.  
अनु/हु, अनुह्रयते श. ४, २, १, २६;  
अनु ह्रयते श. ६, २, १, २६.  
अनु/ह, अनुहरन्ति जै. ४, ११,  
३, ५.  
अनु-हरत्- -रत् जै. ४, ११, ३,  
५; ६; ७; -रन्तम् जै. ४, ११,  
३, ८.  
अनु-हरन्ती- -न्तीम् जै. ४, ११,  
३, ४.  
अनु/ह्वि अन्वह्वयन् तां. ८, ५, १११;  
जै. २१०; अन्वह्वयन्त जै. २११.  
अनूक(-नु/अञ्च्)- -कम् ऐ. ७,  
१; शांआ. २, ६; श. ३, ८, २, २९;  
८, ६, २, ३; १०, ३, २, ३; ११, २, ६,  
३; ५, २, ३; १२, २, ४, १४; ३, १,  
७; गो. १, ३, १८; ५, ३; -कस्य  
शांआ. २, ६; श. ३, ८, ३, २७;  
२९.  
अनूक्य, कया(-क+यत्)- -न्यः श.  
३, ८, ३, ११; -क्यया श. ८, ७, ३,  
४; -क्याः तैआ. ६, ४, १; -क्यायाः  
श. ८, ७, २, १२; -क्यायै श. ८,  
७, ३, ४.  
अनु(←नु)-काश्र- -शः श. १३, ८, १,  
१२; -शम् श. १३, २, २, १६;  
-शेन ऐ. २, २५.  
अनूक-, अह/वच् द्र.

अनूचान-, अनूच्य-, अनु/वच् द्र.  
अनूची-, अनूचीन-, अनूच्य-,  
अन्वच् द्र.  
अनूच्छ्री(-नुडत्/श्री) अनूदश्रयत्  
जै. १, १७, ३, २.  
‡अनूज्जावरी- -वर्यः तैआ. ५, १०, ६.  
?अनूजि(-नुडत्/जि)§, अनूजेषम्  
श. १, ८, ३, १; ३; अनूजयतु श.  
१, ८, ३, २; ४.  
अनूकम्(-नुडत्/कम्), अनूका-  
मति श. १४, ७, २, ३; अनूका-  
मन्ति श. १४, ७, २, ३; अनू-  
चकाम श. १, ७, ३, ३.  
अनूकामत्- -न्तम् श. १४, ७,  
२, ३.  
अनूक्वाय(-नुडत्/खन्), जै. ८८.  
अनूक्था(-नुडत्/स्था), अनूक्तिष्ठति  
ऐ. १, २२; शां. १२, ५; श. ३,  
३, ३, १४; अनूक्तिष्ठन्ते शां. २६,  
१; अनूक्तिष्ठन्ति श. ३, ६, ४,  
१५; तां. ५, ९, १४; अनूक्तस्थौ जै.  
११५; १८६; जै. ३, २, ३, ८;  
अनूक्तिष्ठान् श. ३, ६, ४, १५;  
अनूक्तिष्ठ जै. ३, २, ३, ८; अनू-  
क्तिष्ठत् शां. १२, ५; जै. १३;  
अनु....उदस्थाम् श. ३, ३, ३, १४.  
अनूदतिष्ठाम् जै. ३, २, ३, ७.  
अनूत्थान्- -ता जै. ३, २, ३, ७.  
अनूत्थाय तै. १, ६, १, २.  
अनूत्थय- -यः शां. १२, ५.  
अनूत्पत्(-नुडत्/पत्), अनूत्पपात  
श. ११, ५, १, ४; अनूत्पतताम्  
जै. ८४; अनूत्पतेय जै. ५४;  
अनूत्पतेव जै. ८४.  
अनूत्पा(-नुडत्/पा), अनूत्पिचन्ते  
श. ३, ७, १, ३२; §अनूत्पिचते तै.  
३, २, ९, १०; अनूत्पास्यन्ते श.  
३, ७, १, ३०; अनूत्पिचन्त श.  
३, ७, १, २९; ३१.

अनू(-नुडत्)-सारम्इव (√सृ+  
णमुल्) ऐ. ३, ४५.  
अनूत्सृज्(-नुडत्/सृज्), अनूत्सृजति  
तैआ. २, १५, १; अनूत्सृजामहै जै.  
१६४.  
अनूदन्(-नुडत्/अन्), अनूदनिति  
जै. २४.  
अनूदस्(-नुडत्/रअस्), अनूद-  
स्यन्ति श. ५, २, १, १६; १७.  
अनूदि(-नुडत्/इ), अनूदेति§ तै.  
१, १, ५, ५; अनूदेति श. ६, ७, २,  
४; अनूद्यन्ति श. ७, ५, २, ३०;  
अनूदायन् ऐ. २, १९; अनूदियात्  
ष. २, ६; अनूदियासम् मं. २, ५,  
१५.  
अनूदे(-नुडत्/आ/इ), अनूदैति श.  
३, ५, २, २; १४, ५, १, ११;  
अनूदायन्ति श. ३, ५, २, ३; अनू-  
देहि शं. ३, ५, २, २; ९, २, ३, १; अनू-  
देयात् श. ३, ५, २, ३; अनूदेयुः  
जै. २०३.  
अनूद्वह्(-नुडत्/हह्), अनूद्वहेयुः श.  
११, ७, २, ६.  
?अनूद्वा(-नुडत्/रहा)§, अनूजिहीते  
तै. १, ७, १, २.  
अनूद्य, अनु/वच् द्र.  
अनूद्वस्(-नुडत्/वस्), अनूद्वा-  
सयति तैआ. ५, १०, ४.  
अनूद्वास- -सः तैआ. ५, ९, ११.  
अनूद्वा(-नुडत्/वा), अनूद्वाति श.  
१०, ३, ३, ८; अनूद्वाति श. १०,  
३, ३, ८.  
अनूद्वी(-नुडत्/वी), §अनूद्यन्ते तै.  
१, ४, ५, २; ४; अनूद्यय श. ४, ४,  
२, १७.  
अनू(-नुडत्/प- -पस्य आ. १, १०.  
अनूपदस्(-नुडत्/दस्) अनूपदस्यति  
तां. ९, ९, १, ५.  
अनूपधा(-नुडत्/धा), अनूपदधाति

† 'अन्वह्वयम्' इति मुपा. चिन्त्यः॥ ‡ भा. 'अनूज्जावर्यः' इति पपाट । 'अनूज्जावरी' इति B.W. पाठः ॥ § सौवर-  
विरोधादियं द्वपुनृष्टिः सुत्यजा भवति । 'अनु' इति पृथक्स्वरं कर्मप्रवचनीयमेव वरम् ।



श. ८, २, २, ४; ३, २, ५; ८; ७, २, ५;  
 अनूपदधाति श. ७, ४, २, १९; ८,  
 ४, ४, ३; अनूपदध्यात् श. ६, २,  
 २, २८; ७, ४, २, १९; ८, ४, ४, ९;  
 ७, २, ५; अनूपदधामहै श. ८, २,  
 २, ३; अनूपदधत् श. ८, २, २, ३;  
 अनूपदधत् श. ८, २, २, ३.  
 अनूप-हित- -ता: श. ६, २, २,  
 २९.  
 अनूप-विश्य(-नुऽउप/विश्), श. ७,  
 ४, १, २.  
 अनूपसद्(-नुऽउप/सद्), अनु...  
 उपसीदतम् ऐ. १, २, २.  
 अनूपस्था(-नुऽउप/स्था), अनूपति-  
 ष्ठते जै. १, १५, १, ३; २, १, २; ६,  
 ७; ३, १, २; ६; अनूपतिष्ठन्ते ऐ. ३,  
 ७; ऐआ. १, ५, १; श. १०, ५, ४, ५;  
 जै. १, १५, १, ४; ५; २, ३; ४; ५; ३,  
 ३; ४; ५; गो. २, ३, ३.  
 अनूपे(-नुऽउप/इ), अनूपेयु: गो. २,  
 ६, ७.  
 अनूप(←नु)-वन्ध्य, न्ध्या- -न्ध्य: ऐ.  
 २, २४; तैआ. १, ११, ४; -न्ध्यया  
 ऐ. ८, ५; गो. १, ४, ८; -न्ध्यस्य शां.  
 १९, ६; ७; श. ९, ५, १, ३४; -न्ध्या  
 शां. ४, ४; १८, ११; १२; श. १३,  
 ५, ४, २५; ६, २, १६; तै. ३, ९, ९,  
 ३; तां. १७, १३, २; १०; १३; १६;  
 -न्ध्याम् शां. ४, ४; श. २, ४, ४,  
 १४; ४, ५, १, ५; का. १, ३, ४, ८,  
 गो. १, ४, ७; -न्ध्यायाम् जै.  
 १३९; -न्ध्याये ऐ. ७, २१; २२;  
 २४; श. ३, ८, ५, ११.  
 अनूप(←नु)-याज- -जा: तै. १, ६, ३,  
 ३; ६, ६; ३, ७, १०, ४; -जानाम्  
 तै. १, ८, ६, ३; ३, ७, ६, ८; -जैभ्य:  
 तै. ३, ३, ७, २.  
 अनूप(←नु)-राध- -धा: तै. १, ५, १,  
 ३; २, ३; ७; ८; -धान् तै. ३, १, २, १;  
 -धास: तै. ३, १, २, १; -धेभ्य: तै.

३, १, ५, १.  
 अनूप(←नु)-रुध्- -धम् तै. ३, ४, ४, १.  
 अन्व(-नुऽअ-)क्षर- -म् स. २.  
 अन्व(-नुऽअ-)ङ्गा- -म् श. ४, ५, ६,  
 ४; १०, २, ६, १५; १४, १, १, १२.  
 अन्वञ्च्(-नु/अञ्च्)- -नूच: तै.  
 २, १, ३, ६; -न्वक् तै. ३, २, २, ५;  
 -न्वङ् श. ५, १, ५, १३; का. १,  
 ३, ३, १६; जै. १, ८, ३, ४; -न्वञ्च:  
 ऐ. ७, १८; शां. २, ५; श. ४, ३,  
 १, ९; ८, १, ३, १०; १२, २, २, ११;  
 तै. १, ६, ८, ९; गो. १, ४, २३;  
 -न्वञ्चम् ऐआ. १, २, ४; श. १२,  
 ४, ४, ७; -न्वञ्चि शां. १९, ५, ७;  
 जै. १, ८, ३, ४; -न्वञ्चौ तै. १,  
 ३, १, ३. अनूक-, अनूक्य-, द्र.  
 अनूची- -ची ऐ. ३, ३७; श. १, ९, ३,  
 १, ४, ३, ४, ६; ५, ३, १, ८; तै. १, ७,  
 ६, ८; २, १, ३, ६; जै. १५७; -ची:  
 ऐ. ३, ३७; श. ८, १, ३, १०; ७,  
 २, १०; -चीम् ऐ. ३, ३७; ऐआ.  
 १, २, ४; -च्य: श. १, ३, १, ९; ४,  
 ५, ५, ४.  
 अनूचीन-गर्भ- -र्भ: श. ५, ३,  
 १, ८.  
 अनूचीन-त्व- -त्वाय तै. २, १,  
 ३, ६.  
 अनूचीनाह(-नुऽअहन्)- -म् श.  
 २, ४, ४, ६; ५, ३, १; ५, २, ५, १३.  
 अन्वञ्च्य- -च्यानि ऐ. ८, ५; श. ६,  
 ७, १, १५; २८; जै. ११७; -च्ये  
 ऐ. ८, १२; १७; शांआ. ३, ५.  
 अन्वञ्ज्(-नु/अञ्ज्), अन्वन्क्ति श.  
 १२, ५, २, ५.  
 अन्वञ्ज्य श. २, १, ४, ५; ११, ५, १,  
 १४.  
 अन्व(-नुऽअ-) ति/पि(←सि-)च्,  
 अन्वतिपिञ्चेत् तै. १, ४, ३, ६;  
 अन्वती(-नु-अति/इ), अन्वत्येति  
 श. ४, ६, ९, १३.

अन्वत्या(-नुऽअति-आ-)/वृत्, अन्व-  
 त्यावर्तयेत् तै. १, ४, ३, ६.  
 अन्व(-नुऽअ-)धि/रुह, अन्वधिरो-  
 हत: ऐआ. १, २, ४.  
 ?अन्व(-नुऽअ-)प/क्रम् †, अन्व...अप  
 क्रामन्ति तै. १, ४, ४, ८.  
 अन्वभ्यवे(-नुऽअभिऽअव/इ), अन्व-  
 भ्यवेयाय जै. १९८; अन्वभ्यवेयु:  
 जै. १९९; अन्वभ्यवैष्याव: जै.  
 ६३; अन्वभ्यवैताम् जै. ६३;  
 अन्वभ्यवायन् जै. ४६; ६३.  
 अन्वय(-नु/इ)- -म् तैआ. ८, २, १;  
 ३, १, ४, १, ५, १.  
 अन्वर्ज्(-नु/अर्ज्), अन्वर्जति श.  
 ३, ७, २, ४.  
 अन्वर्थ-वाचिन्- -ची गो. १, १, २६.  
 अन्वव(-नु/अव्), अन्व...अवत् ऐआ.  
 ५, १, १; तै. २, ७, ८, २; १६, २;  
 अन्व...अवताम् ऐआ. ५, ५, १;  
 अन्व...अवन्तु तै. २, ७, ८, २;  
 अन्व...अवतम् तै. २, ७, ८, २;  
 अन्व...आवीत् ऐआ. ५, १, १; तै.  
 २, ७, ८, २.  
 अन्व(-नुऽअ-) व/क्रम्, अन्वव-  
 क्रामति श. १४, ७, २, १; ३.  
 अन्व(-नुऽअ-)व/गा, अन्ववागात्  
 श. २, ६, १, १५.  
 अन्व(-नुऽअ-)व/चर्, अन्ववचरन्ति  
 श. ४, ३, २, ६.  
 अन्व(-नुऽअ-)व/इश्, अन्ववा-  
 पश्यन् जै. १४३.  
 अन्व(-नुऽअ-)व/धा, अन्ववद-  
 धाति श. ६, ५, १, ३; अन्ववद-  
 धाम जै. १४.  
 अन्व(-नुऽअ-)व/नी, अन्ववनयन्ति  
 गो. २, २, ८; ५, ५.  
 अन्व(-नुऽअ-)व/१पा, अन्ववपातो:  
 शां. १०, २; १७, ९.  
 अन्व(-नु-अ-)व/यञ्, अन्ववयजेत्  
 गो. २, ३, १९.

†अन्येषामभिप्रायेण प्रदर्शितेषा द्वयुपसृष्टिर्नास्माकमभिमतता । 'अनु' इति कर्मप्रवचनीयपदं लक्षणाद्यर्थसंगतं च ॥

अन्व(-नुऽअ-)व/या, अन्ववययुः †  
 ऐ. ६, १४.  
 अन्व(-नुऽअ-)व/रुह, अन्ववरोहति  
 श. ९, ५, १, ६८.  
 अन्व(-नुऽअ-)व/लुप्, अन्ववलुप्यते  
 तां. ६, ३, १२.  
 अन्वव-लुप्ति- -म् तां. ६, ३, १२.  
 अन्वव/सृज्, अन्ववसृजतात् ऐ.  
 २, ६; तै. ३, ६, ६, २.  
 अन्वव-स्रक्ष्यत्- -न् जै. १९; जैउ.  
 १, ४, ४, २.  
 अन्व(-नुऽअ-)व/सृप्, अन्वव-  
 सर्पांसि श. १, ८, १, ६; अन्ववस-  
 सर्प श. १, ८, १, ६.  
 अन्व(-नुऽअ-)व/सो, अन्ववस्यन्ते  
 शां. ६, २०; अन्ववस्यति तै.  
 १, ४, १०, २; अन्ववस्यन्ति श. ६,  
 ७, ३, ५; अन्ववस्येत तै. १, ४,  
 ४, ७.  
 अन्वव-स्यत्- -स्यन्तः तां. ११,  
 ५, २०.  
 अन्वव-सायिन्- -म् श. ११, ४,  
 २, १३.  
 अन्व(-नुऽअ-)व/स्था, अन्ववति-  
 छति श. ५, ४, ३, २२; २३; अन्व-  
 वतिष्ठात् श. ५, ४, ३, २३; अन्व-  
 वतिष्ठेत् श. ५, ४, ३, २३; अन्व-  
 वस्थात् श. ५, ४, ३, २३.  
 अन्व(-नुऽअ-)व/स्रु, अन्ववसाव-  
 यति श. १२, ८, ३, १७; तै. १,  
 ३, ८, ३.  
 अन्व(-नुऽअ-)व/हन्, अन्ववहन्ति  
 श. ३, २, ४, १६.  
 अन्व(-नुऽअ-)व/ह, अन्ववहरन्ति  
 तै. ५, ९, ३.  
 अन्ववार्ज्(नुऽअव/अर्ज्), अन्ववा-  
 र्जति श. २, ६, २, १७; अन्ववार्जत्  
 ऐ. २, ४, २.

अन्ववे(-नुऽअव/ह), अन्ववैति श.  
 ९, १, १, ३३; तै. ५, ९, ४; अन्व-  
 वैति का. १, ६, १, ११; २७; अन्व-  
 वयन्ति ऐ. ६, १४; श. ३, ३, ४, १५;  
 ५, ३, १५; १२, ८, १, १८; अन्ववे-  
 प्यावः † ऐ. ४, ५; अन्ववैप्यावः  
 तां. ८, ८, ६; ७; अन्ववैप्यामहै गो.  
 २, ५, १; अन्ववायानि श. १४,  
 ४, १, ११; अन्ववायाम् श. ७, २,  
 १, १३; अन्ववैत् तै. ५, ११, ७;  
 अन्ववायन् ऐ. २, ३, १; ३, ४, ५; ४,  
 ५, १; श. ३, ५, ३, १५; गो. २, २, ८;  
 ५, १; अन्ववेयुः श. ६, ३, १, ५.  
 अन्ववेत्य श. ११, ५, ५, ८.  
 अन्ववेक्ष्य(-नुऽअव/ईक्ष्) श. ३,  
 ८, २, २५.  
 अन्वश्(-नु/अश्), अन्वश्नुते शां.  
 ८, ९; अन्वश्नुवन्ति तै. २, ८, ३, २;  
 अनु...अष्ट तै. १, ७, ६; जैउ.  
 १, १०, २, १.  
 अन्वस्(-नु/अस्), अनु स्मः श.  
 २, २, ४, ११; जै. ४, ८, ३, १;  
 अनु स्मसि ऐ. ४, ५७; अन्वस्त्  
 श. २, २, ४, ११.  
 अन्वस्य(-नु/अस्) ऐ. ८, ११.  
 अन्व(स्त→)स्ता श. ३, २, १, १३.  
 अन्व(-नुऽअहन्)ह- -म् शां. २४,  
 ५; २५, ११; २६, ९; १७; श.  
 १०, २, ५, १३; १३, १, ७, १; का.  
 १, ३, ४, ४; ५, २, १; तै. १, ७, ३,  
 २; ३, ८, १०, २; तां. २०, १४, ४;  
 जै. १७०; गो. १, ५, २.  
 अन्वा(-नु/वा)- -न्वा तां. १, ९, ८.  
 अन्वा(-नुऽआ)व/कृ, अन्वाकरोत्  
 ऐ. ५, ७; शां. १८, १.  
 अन्वा(-नुऽआ)ख्यान(व/ख्या)- -ने  
 श. ६, ५, २, २२; ११, १, ६, ९.  
 अन्वा-ख्याय तां. १८, ९, ४.

अन्वा(-नुऽआ)गम्, अनु...आगच्छन्ति  
 ऐ. ५, १; अन्वाजगाम श. ११,  
 ६, २, ५; जै. १७६; अन्वाजग्मुः  
 श. १, ६, ३, १८; अन्वाजग्मुः श.  
 २, ४, ३, ५; ३, ६, २, १७; १२, ९,  
 ३, ९; का. १, ३, २, ६; अन्वाग-  
 म्प्यति जै. १४; अन्वागच्छात् जै.  
 १४; अन्वागच्छान् जै. १६८;  
 अन्वागच्छत् ऐ. ७, १९; अन्वा-  
 गच्छताम् ऐ. ४, ८; अन्वागच्छन्  
 ऐ. ३, ४, ५.  
 अन्वाजिगांसन् श. ११, २, ७, २६.  
 अन्वा-गत- -तस्य तै. ५, १, २.  
 अन्वा-गत्य श. ३, २, ४, ४; ५, १,  
 १६; ६, २, १७.  
 अन्वा-गन्तृ- -न्ता श. ५, १, ४, ६.  
 अन्वा-गम- -मात् जैउ. ३, ४, ५,  
 २; जै. १६८.  
 अन्वा(-नुऽआ)व/गा, अन्वागात् गो.  
 १, २, ७.  
 अन्वा(-नुऽआ)व/क्ष्, अन्वाचक्षते  
 श. २, ४, ४, २; का. १, ३, ४, १.  
 अन्वा(-नुऽआ)व/तन्, ?अन्वाततान्  
 तै. १, ४, ४, १०; अन्वाततोत् तां.  
 २०, १४, ५; अन्वातांसीत् श. ८,  
 ६, ३, २२.  
 अन्वा(-नुऽआ)व/तप्, अनु...  
 आतपति जै. ११७; अनु...आतप  
 जै. ११७.  
 अन्वाति(-नु-आ-अति)व/रिच्, अन्वा-  
 तिरिचयति तै. २, १६, १.  
 अन्वा(-नुऽआ)व/दा, अन्वा...  
 दास्ये श. २, १, २, १६.  
 अन्वा(-नुऽआ)व/दीधी अन्वादी-  
 ध्याधाम् तै. ३, ७, १३, ४; तै. ५,  
 ४, २०, ३.  
 अन्वा(नुऽआ)व/धा, अन्वादधुः  
 जै. १४.

† मुपा. हीनैक्यकारश्चिन्त्यः । ‡ एत्येधतीति (पा. ६, १, ८९) वृद्धभावदर्शान्दसः द्र. । § = तैसं(४, ४, १, १), कासं. ( १७, ७ ), Bc. इत्येतेषु 'अनु-वा' इति पाठः । गो. ( २, २, १३ ) इत्यत्र 'प्रावः' इति पाठस्तत्र च टिप्पण्यौ तैसं-पाठोऽपि संकेतितः । य. ( १५, ७, ) इत्यत्र तु 'अनु-या' इत्येव पाठः ।

अन्वा-दधान- -नः ऐ. ७, १२.  
 अन्वा-धाय तै. ३, ७, १, १.  
 अन्वा-हित- -ताः श. १२, ५, १, २.  
 अन्वा(-नुऽआ)√धाव्, अन्वाधा-  
 वतात् जै. १८६.  
 अन्वाध्य(-नुऽआ)√ध्वै- -ध्याः श.  
 १३, ४, २, १६.  
 अन्वा(-नुऽआ)√प्याय्, अनुआ-  
 प्यायन्ते का. १, १, ४, १४.  
 अन्वाप(-नु-√आप्), अन्वामोत्  
 ऐ. ३, २७.  
 अन्वा(-नुऽआ)√फण्, अन्वापनी-  
 फणत् श. ५, १५, १९.  
 अन्वापनीफणत्- -त्, ,, ,, (सा.म.)  
 अन्वा(-नुऽआ)√भज्, अन्वाभजति  
 ऐ. ६, १२; श. ३, ४, १, ९; १०;  
 १२; १३; १४, २, २, ९; १०; ११;  
 अनु...आभजति श. ३, ९, ४, ९;  
 ४, ३, ३, १०; १४, २, २, ६;  
 अन्वाभजे शां. २८, ३; अन्वाभज-  
 ताम् श. २, ४, ३, ६; अनु...  
 आभजस्व श. १४, ४, १, १९;  
 अनु...आभज जै. १, ६, २, ८;  
 २, ४, २, १०; अन्वाभजतम् श.  
 १, ६, ३, १८; अन्वाभजत शां.  
 १, २; अनु...आभजत् श. १, २;  
 ५, ४; ३, ६, २, १७; जै. ४७;  
 अन्वाभजन् श. १, ७, ३, ७; का. १,  
 ३, २, ६; अन्वाभजेत् श. ३, ४, १, ८.  
 अन्वा-भक्त, क्ता- -क्तः श. १, ७,  
 ३, ७; २, ४, २, १२; ३, ९; का. १,  
 ३, २, ९; ३, १०; -क्ता श. २, ४,  
 ३, ६; का. १, ३, २, ६; -क्ताः शां.  
 १५, २; श. २, ३, १, २०; ३, ४, १,  
 ८; १३, ५, ४, २४; ६, २, १८; ७, १,  
 १३.  
 अन्वा(-नुऽआ)√भू, अन्वा-  
 भवन्ति ऐ. १, २४; अनु...आभ-  
 विष्यन्ति ऐ. १, २४, अन्वाभवे-  
 यम् जै. १६६.  
 अन्वा(-नुऽआ)√यत्, अन्वा-

यतन्त जै. ८८.  
 अन्वायातयति श. ३, ४, १, २२;  
 १३, १, २, ९; तै. ३, ८, ७, ३;  
 अन्वायातयन्ति शां. २४, ५;  
 अन्वायातयेयुः शां. १२, ७.  
 अन्वा-यत्, क्ता- -क्तः श. १४, ५,  
 २, ३; -त्तम् श. १२, ७, २, १९;  
 जै. ३, ४, ३, ७; -क्ता शां. २४,  
 ५; २६, ८; श. १, ७, २, ७;  
 १४, ५, २, ३; ६, ३, १४; जै.  
 १९; -क्ताः शां. १२, ६; २४, ५;  
 २६, ८; श. ३, १, २, १८; १३,  
 १, २, ९; ३, ५, १; १४, ६, ८, ९;  
 तै. ३, ८, ७, ३; ९, १५, १; जै.  
 ९७; १८५; गो. १, ३, १९; -त्ताम्  
 तां. ६, ३, १४; -त्तानि श. १, ७,  
 २, ७; गो. १, ३, १४; -त्ते श. १,  
 ६, ३, ४१.  
 अन्वा(-नुऽआ)√या, अन्वायाति  
 शां. २४, ५.  
 अन्वा(-नुऽआ)√रम्, अन्वारभते  
 श. ३, ४, १, ६; ८, १, ९; ४, २, ५,  
 ४; तै. १, ७, ९, २; तां. ६, ४, १; ३;  
 गो. १, ५, १२; १३; अन्वारभेते  
 श. ३, ४, १, ६; अन्वारभन्ते शां.  
 २७, ६; श. १३, २, ३, १;  
 तै. ३, ८, २२, २; अन्वारभे  
 ऐ. ५, २४; अनु...आरभे श. १२,  
 ३, ४, ३; ४; ५; तां. १, ३, ८; ५, १२;  
 १५; गो. १, ५, १२; १३; अन्वा-  
 रभामहे श. ५, २, २, ८; तै. ३,  
 ७, ७, २; तै. ६, १०, १; अन्वा-  
 रभासै श. १२, ३, ४, ३; ४; ५;  
 अन्वारभेताम् श. ११, १, १, ७;  
 अन्वारभस्व श. ३, २, ४, १५;  
 अन्वारभत तां. ६, ४, ३; अन्वा-  
 रभेत श. ३, ६, ३, २; ८, १, १०;  
 अनु...आरभेत श. ३, ८, १, १०.  
 अन्वारम्भयति तै. १, ४, ३, २; ८.  
 अन्वा-रब्ध- -ब्धम् श. ३, ८, १,  
 १०; ९, ३, ४, १५; गो. १, २,

१८; -ब्धाय ऐ. ८, १०; -ब्धे  
 ऐ. ७, १७; श. ५, ४, २, ९; १३,  
 २, ७, १; -ब्धौ शां. १, १; श. ३,  
 २, २, १४.  
 अन्वा-रभ्य शां. ७, ३, ४; श. १,  
 ९, ३, १; २, ५, २, ३; ३; ८; ४, ३,  
 ४, ६; ६, ९, २२; १३, ८, ४, ६;  
 का. १, ५, १, ३४.  
 अन्वा-रभ्य, भ्या- -भ्यः श. ३, ८,  
 १, १०; -भ्या तै. ३, ३, ८, ४.  
 अन्वा-रम्भ- -म्भः तै. १, ३, ७, २,  
 ३, ३, ४, २.  
 अन्वा(-नुऽआ)√रुह्, अन्वारोहति  
 श. १३, ३, २, १; तै. ३, ९, ९, १;  
 अन्वारोहामि ऐ. ८, १२; ऐ. आ.  
 ५, १, ४; अन्वारोह ऐ. ८, १७;  
 अन्वारोहन् जै. २२.  
 अन्वा-रूढ- -ढः श. १४, ७, १,  
 ४२.  
 अन्वा(-नुऽआ)√लभ्, अन्वालेभिरे  
 श. ९, ५, १, १३; अन्वालप्सत  
 श. ९, ५, १, १४; १५.  
 अन्वा(-नुऽआ)विश्य(√विश्) तै. आ.  
 ४, ३, ४, १.  
 अन्वा(-नुऽआ)√वृत् अन्वावर्तते  
 शां. आ. ४, ८; ९; श. १, ९, ३, १७;  
 २०; अन्वावर्तते श. १२, २, ३, १३;  
 ५, २-१२; अन्वावर्तन्ते श. २,  
 ६, २, १८; का. १, ६, २, ८; गो. १,  
 ४, १६; अन्वा...वर्तन्ते शां. २६,  
 २; अन्वावर्ते शां. आ. ४, ८; ९; श.  
 १, ९, ३, १७; २०; अन्वावर्तस्व  
 मं. १, ६, १९; अन्वावर्तते श. ४,  
 ६, ७, २१.  
 अन्वा-वृत्- -म् श. ८, ४, ४, १;  
 ६, १, २३.  
 अन्वा-वृत्त- -त्ताः शां. १०, २.  
 अन्वा-वृत्त्य शां. ९, ४; १२, ३.  
 अन्वा(-नुऽआ)√शस्, अन्वाशंसीः  
 ष. १, ४.  
 अन्वास्(-नु/आस्), अन्वास्ते श.

१,३,१,१७; का. २,२,४,१४; तै.  
१,६,९,११<sup>२</sup>; ३,३,३,२; अन्वास्ते  
तै. ३,३,३,३; अन्वासातै श. १,  
३,१,१२; अन्वासीत श. १, ३,  
१,१७<sup>२</sup>; का. २,२,४,१४<sup>३</sup>; अन्वा  
सीत तै. १,६,९,११; ३,३,  
३,२; अन्वासिष्महे जै. ४७.

अन्वा(-नुऽआ)√स्था, अन्वातिष्ठति  
तां. १६, ११, १५; अन्वातिष्ठन्  
गो. १,२,२०;२१.

अन्वा-स्थाय श. ५,१,५,१७.

अन्वा-स्थाय- -यः तां. १६,११,  
१६.

अन्वाहू(-नु√आह←त्रू), अन्वाह  
ऐ. १,९; १३<sup>२</sup>; १६<sup>२</sup>; २२; २८<sup>३</sup>;  
२९<sup>३</sup>; ३०<sup>३</sup>; २, २<sup>३</sup>; ५; १०<sup>३</sup>;  
११;१२<sup>३</sup>;१३;१५;१७;१८<sup>३</sup>;१९<sup>३</sup>;  
२०<sup>३</sup>; ३, ४०; ६,९<sup>३</sup>; ११<sup>३</sup>; १२<sup>३</sup>;  
शां. ३,२;५,६<sup>३</sup>;७, १०<sup>३</sup>; ८, १<sup>३</sup>;  
९,२<sup>३</sup>;३,४;५<sup>३</sup>; ६<sup>३</sup>; १०, २<sup>३</sup>; ५;  
६<sup>३</sup>;११,१<sup>३</sup>;२<sup>३</sup>;३;६; ८; १२, २;  
३;१६,१; २८,२<sup>३</sup>;५;७; ३०,१<sup>३</sup>;  
११<sup>३</sup>; श. १,३,५,२;४<sup>३</sup>; ५<sup>३</sup>; ६<sup>३</sup>;  
१५;१६<sup>३</sup>; ४,१,१,२<sup>३</sup>;४<sup>३</sup>;५<sup>३</sup>; ६<sup>३</sup>;  
७;९;२९;३३; ३४<sup>३</sup>; ४०; २, १;  
१८<sup>३</sup>; ३,३;५,५,१५;६, १, १४<sup>३</sup>;  
१६<sup>३</sup>;६,३,२;७,२,१५; ८,२,४<sup>३</sup>;  
९,१,१;२,२,३,२१;२२; २३; ६,  
१, २१<sup>३</sup>; २२; २६<sup>३</sup>; ३, ४, १,  
२३; ८,२,२२<sup>३</sup>; ९,३, १०<sup>३</sup>; १५;  
४,४,२,३<sup>३</sup>; ६,७, ७<sup>३</sup>; ५, ५, ४,  
२५; ६,२,१,२४<sup>३</sup>;२५; २,५;१०;  
७,३,२,९<sup>३</sup>; ९,२,३,११; १०,३,  
१,९; ११,२,१,२;४;२,१;७, ७<sup>३</sup>;  
८;५,४,६;१५;१६,१,३,१३;१५;  
२,२,१५<sup>३</sup>; तै. १,६,५,३; ९, १<sup>३</sup>;  
तैआ. २, ११,१;१३, १; ५,४,  
२<sup>३</sup>; ३<sup>३</sup>; प. २,४; गो. २,१,२४<sup>३</sup>;  
२५; अन्वाह श. ३, ४, १, १५;  
४,३,१,१;२;८; १४, १, ३, ३३;  
२,२,१;८,१५,७<sup>३</sup>; ९,३, १३; तै.

१,६,६,५; अन्वाहुः ऐ. ६, ९<sup>३</sup>;  
शां. २८,३; श. १,३,१, २६; ५,  
१२<sup>३</sup>; ४,१, २३; २४; २६; २८;  
३५<sup>३</sup>; ३७; ४०; ४, ३, ४, २१;  
अन्वाहुः श. ७,३,२,८; ११, ५,  
४,६;१३;१४; १३,२, ९, ९; ५,  
२,९; १४,८,१५,८.

अन्वा(-नुऽआ)√ह, अन्वाहरति श.  
११,१,८,६.

अन्वा-हार्य- -र्यः श. ११, १,३,  
७;८,६;४,१,११; गो. १, ३,१०;  
-र्यम् शां. ३,७<sup>३</sup>; श. १,२,३,५;  
का. २,२,१,१९; तै. १, १, १०,  
५; गो. २,१,६; -र्येण श. ११,  
१,८,६.

अन्वा-हार्य-पूचन- -नः ऐ ७,१२;  
८,२४; शांआ. १०,८; श. २, १,  
४,६;२,२,१९; ३,२,३;६<sup>३</sup>; ११,  
५,३,१०; १२,४,१, ३;५,२,११;  
का. १,१,४,५<sup>३</sup>; २,२,१३; तैआ.  
१०,६३,१; प. १, ५; जै. ४,  
११,५,१५; -नम् ऐ. ७, १२;  
श. २,३, २, ४; ४, २, ९; १३;  
१२,४,२,१;४,१; का. १, ३, ३,  
९;११;६,१,७; तै. १,१,४,४; ५;  
७; ८,१;४; प. १, ५; -नात् श.  
५,२,३,२;४,१५; का. १,६,२,४;  
-ने ऐ. ५,३२;३४; ८, २४; शां.  
२,३;६,१२; श. २, ४, ३, १३;  
५,२,१४; ११, ५,८, ६; १३, ४,  
३,४; का. १,३,२, ११;५,१,१२;  
६,१,४; तै. १,१,१०, ५; ३, ३,  
९,९.

अन्वा(-नुऽआ)√ह्वि, अन्वाह्वयत  
जै. ३३.

अन्वि-, अनु√इ द्र.

अन्विप्, अन्विष्टि-, अनु√इप् द्र.

अन्वि(-नुऽइ-)ष्टक्- -म् तै. ३,१२,  
५,८.

अन्वीक्ष्, अनु√ईक्ष् द्र.

अन्वीप- -म् तां. २५,१०,१२.

अन्वीश्-, अनु√ईश् द्र.

अन्वृ(-नुऽक्)-च्- -म् श. ६, २,२,  
५<sup>३</sup>;१०<sup>३</sup>.

अन्वे-, अनु√इ द्र.

अन्वे(-नुऽआ√इ), अन्वैति ऐ. ३,  
१७; अन्वायन्ति ऐ. १,१५.

अनु(-नुऽउ)-क्त- -कानाम् शां. १६,६.

अनु(-नुऽउ)-क्कामुक्(√क्कम्)- -काः  
शां. २,४;८,७;११,३;६.

अनु(-नुऽउक्थ-→)कथा- -कथाः ऐ.  
६,१३.

अनु(-नुऽउ)-चित- -तः ऐ. २,१.

अनु(-नुऽउ)-च्छिप्ति-धर्मन्- -र्मां श.  
१४,७,३,१५.

अनुच्छिन्न- -न्नः शां. ९,४.

अनु(-नुऽउ)-च्छिष्टा(-ष्टआ- )शिन्-  
-शी जै. १२६.

अनुजि(-नुऽउत्√जि)त,ता- -तम् जै.  
१५; -ता तां. ७,२,२.

अनु(-नुऽउ)-त्त(म→)मा शां. १९,९.

अनु(-नुऽउ)-त्तर-वेदीक- -म् तै. २,  
७,५,२.

अनु(-नुऽउ)-त्-पूत- -म् प. ४,१.

अनु(-नुऽउ)-त्सन्न(√सद्)- -म् श.  
७,३,१,४२.

अनु(-नुऽउ)-त्सिक्त(√सिक्च्)- -म्  
श. ३,२,२,१९.

अनु(-नुऽउ)-त्सृज्यमान(√सृज्)- -नः  
जै. १६४.

अनुत्सृष्ट- -ष्टः तां. ५,१०,२; -ष्टम्  
तां. ५,१०,५; जै. १६४; -ष्टस्य  
तां. ५,१०,३.

अनुत्सर्ग- -र्गः जै. १६४.

अनु(-नुऽउ)-दक- -कः सा. ३,९,१.

अनुदक्(-नुऽउत्सअन्व्)प्रवण- -म्  
गो. १,२,११.

अनुदात्त(-नुऽउत्सआ√दा)- -त्तम्  
सं. ३<sup>३</sup>; -त्तानि सं. २.

अनुदित,ता(नुऽउत्√इ)- -तः तै. १,  
७,१,७; जै. १, ३, २, ४; -ता  
तैआ. ४,१,१; -तासः श. ११,

५, १, ६; -त्ते ऐ. ५, २९ <sup>३</sup> ; ३०; ३१ <sup>३</sup> ; शां. २, ९ <sup>३</sup> ; १२, ४ <sup>३</sup> ; श. २, ३, १, ९; ३, ३, ९; ४, १, २, १२; १२, ७, ३, ३; १३, २, १, ७; का. १, १, ४, ७ <sup>३</sup> ; ८; तै. २, १, २, ९; ३, ८, १६, ४; जै. ११९ <sup>३</sup> ; १२०; तां. १२, ६, ८ <sup>३</sup> .	-रा: श. ६, ५, २, १९; -राम् श. ६, ५, २, १९.	अनुप-हरत्(-न्ऽउप/हृ)- -रन् श. ६, ६, ४, ९; १०.
अनुदय- -य: का. १, १, २, १२.	अनुपज्वलित(-न्ऽउप/ज्वल्)- -त: श. ११, ८, ३, ७.	अनुप-हू(-न्ऽउप/हू)त, ता- -त: श. १, ६, ३, ७; ८; ५, ५, ४, ८; -ताम् श. १, ८, १, १६; -तेन गो. २, ५, ६.
अनुदित-होमिन्- -मी ऐ. ५, २९.	अनुप-दास(-न्ऽउप/दस्)-साय तैआ २, ८, १.	अनुपाकृत(-न्ऽउपऽआ/कृ)- -त: शां. १८, १२.
अनुद्वलत्(-न्ऽउत्/व्रह्)- -ह्रन् ऐआ. ३, १, २.	अनु(-न्ऽउ)-प-दृष्ट- -ष्टे जैउ. ३, २, २, ६.	अनुपाधाय(-न्ऽउपऽआ/धा) श. १०, २, १, १.
अनुद्वत्(-न्ऽउत्/हृ)- -ताय जै. ४६.	अनुप-धमात्(-न्ऽउप/ध्मा)- -त: श. ११, ८, ३, ७.	अनुपेत(-न्ऽउप/इ)- -ताय श. ११, ४, १, ९; २, २०.
अनुद्वत्, ता- -ता: जै. ४६; -त्ते तै. २, ७, ६, २; तां. १२, १३, ९.	अनु(-न्ऽउ)-प-नामुक- -का: गो. २, २, ६.	अनुपोष्य(-न्ऽउप/वस्) गो. २, ४, ८.
अनुद्वत्-मनस्- -ना:ऽइव शां. १५, ४,	अनु(-न्ऽउ)-प-पृच्छमान- -न: जैउ. ३, ६, २, ६.	अनु(-न्ऽउ)-भय-सामन्- -मानम् शां. २५, ६.
अनुद्वान(-न्ऽउत्/१हा)- -नाय तां. ५, ५, ३; १८, १०, १०.	अनु(-न्ऽउ)-प-वाध, धा- -धम् श. ८, ५, १, ३ <sup>३</sup> ; ४ <sup>३</sup> ; -धा श. २, ४, ४, ६; ११, १, ३, ६; का. १, ३, ४, ४.	अनु(-न्ऽउ)-लवण, णा- -णम् ऐ. ३, ३८; शां. २६, ३, ५ <sup>३</sup> ; -णाम् ऐ. ७, ४.
अनुद्वधत्(-न्ऽउत्/धृ)- -म् ऐ. ७, १२; श. २, ३, १, ७ <sup>३</sup> ; १२, ४, ४, ६ <sup>३</sup> ; ७ <sup>३</sup> ; का. १, ३, १, ३ <sup>३</sup> ; तै. १, ४, ४, १, २; ३ <sup>३</sup> ; ५; ६ <sup>३</sup> .	अनु(-न्ऽउ)-प-युक्त- -क्त: शां १८, ५. अनु(-न्ऽउ)-प-रत्- -त: श १, ३, १, ६. अनु(-न्ऽउ)-प-वीतिन्- -तिन: तैआ. २, १, १.	अनु(-न्ऽउ)-भय-सामन्- -मानम् शां. २५, ६.
अनुद्वघमा(न→)ना श. ४, २, २, ११.	अनुपव्यायच्छमान(-न्ऽउपऽविऽआ/ यम्)- -न: गो. १, २, १४.	अनु(-न्ऽउ)-न- -म् ऐ. २, ६; तै. ३, ६, ६, ३.
अनुद्व(-न्ऽउत्)वात्- -त्ते तै. १, ४, ४, ६.	अनुपसन्न(-न्ऽउप/सद्)- -न्नेभ्य: गो. १, १, २८;	अनु(-न्ऽउ)-न-वृचस्- -र्चा: श. ७, ३, १, ३० <sup>३</sup> .
अनुद्वाप्य(-न्ऽउत्/वप्) तै. १, ४, ४, ७.	अनुप-साद्य श. २, ३, १, १७ <sup>३</sup> ; का. १, ३, १, १० <sup>३</sup> .	अनु(-न्ऽउ)-पर- -म् ष. २, १०. अनृ(-न्ऽऋ)-क्ष(र→)रा मं. २, २, ७; तैआ. १०, १, १०.
अनुन्माद(-न्ऽउत्/मद्)- -दाय तै. १, ८, ३, १; ८, ५; तैआ. ५, ४, ८.	अनुप-समुह्य(-न्ऽउपऽसम्/वह) श. १०, २, १, १.	अनृ(-न्ऽऋ)-गृ-विद्(१विद्)- -न् गो. १, ५, ११.
अनु(-न्ऽउ)-प-क्र(मिन्→)मिणी- -ण्य: श. १, ७, १, ७.	अनुप-स्थित, ता(-न्ऽउप/स्था)- -त: श. २, ३, १, १३; का १, ३, १, ७; -त्तम् श. २, ३, १, १३ <sup>३</sup> ; -ता: श. २, ३, १, १३; का. १, ३, १, ७.	अनृ(-न्ऽऋ)-च- -चम् ष. ३, १; जै. ९३; -चेन जैउ. १, ४, १, ३ <sup>३</sup> .
अनुपगीत(-न्ऽउप/गै)- -म् श. ४, ६, ९, १७ <sup>३</sup> .	अनुप-स्थिति- -म् श. २, ३, १, १३; का. १, ३, १, ७.	अनृ(-न्ऽऋ)-जव: गो. १, २, २२.
अनु(-न्ऽउ)-प-गृहीत- -तानि सं. २.	अनुप-स्थित, ता(-न्ऽउप/स्था)- -त: श. २, ३, १, १३; का १, ३, १, ७; -त्तम् श. २, ३, १, १३ <sup>३</sup> ; -ता: श. २, ३, १, १३; का. १, ३, १, ७.	अनृ(-न्ऽऋ)-ण, णा- -ण: शां. १०, ३; १३, ३; श. १२, ७, ३, २१; तै. ३, ७, १२, ४; तैआ. २, ३, १; १५, १; १०, ६३, १; मं. २, ३, २०; गो. २, ४, ८; -णम् शांआ. ५, १; तैआ. २, ६, २ <sup>३</sup> ; ६, ४, २; -णा: तै. १, ६, ५, ५; ३, ७, ९, ८ <sup>३</sup> ; ७, ९, ९; तैआ. २, १५, १ <sup>३</sup> ; -णाम् तै. २, २, ५, ६.
अनु(-न्ऽउ)-प-जीवन- -ना: तां. २०, १४, ५.	अनुप-स्थित, ता(-न्ऽउप/स्था)- -त: श. २, ३, १, १३; का १, ३, १, ७; -त्तम् श. २, ३, १, १३ <sup>३</sup> ; -ता: श. २, ३, १, १३; का. १, ३, १, ७.	अनृ(-न्ऽऋ)-ण, णा- -ण: शां. १०, ३; १३, ३; श. १२, ७, ३, २१; तै. ३, ७, १२, ४; तैआ. २, ३, १; १५, १; १०, ६३, १; मं. २, ३, २०; गो. २, ४, ८; -णम् शांआ. ५, १; तैआ. २, ६, २ <sup>३</sup> ; ६, ४, २; -णा: तै. १, ६, ५, ५; ३, ७, ९, ८ <sup>३</sup> ; ७, ९, ९; तैआ. २, १५, १ <sup>३</sup> ; -णाम् तै. २, २, ५, ६.
अनु(-न्ऽउ)-प-जीवनीय- -या: श. ६, ३, १, २३; २४; -यानि तैआ. ५, २, १३.	अनुप-स्थित, ता(-न्ऽउप/स्था)- -त: श. २, ३, १, १३; का १, ३, १, ७; -त्तम् श. २, ३, १, १३ <sup>३</sup> ; -ता: श. २, ३, १, १३; का. १, ३, १, ७.	अनृ(-न्ऽऋ)-ण, णा- -ण: शां. १०, ३; १३, ३; श. १२, ७, ३, २१; तै. ३, ७, १२, ४; तैआ. २, ३, १; १५, १; १०, ६३, १; मं. २, ३, २०; गो. २, ४, ८; -णम् शांआ. ५, १; तैआ. २, ६, २ <sup>३</sup> ; ६, ४, २; -णा: तै. १, ६, ५, ५; ३, ७, ९, ८ <sup>३</sup> ; ७, ९, ९; तैआ. २, १५, १ <sup>३</sup> ; -णाम् तै. २, २, ५, ६.
अनु(-न्ऽउ)-प-जीवनीय-त्(र→)रा-	अनुप-स्मृत(-न्ऽउप/स्मृ)- -तात् जैउ. ३, ४, ३, १.	अनृणा-कर्तो:(√कृ+तोमुच्)ऐ. १, १४. अनृणा(-णऽअ-)/र्ध- -र्धात् ऐ. ७, ९. अनृ(-न्ऽऋ)- त- -त्तम् ऐ. ४, १; ५,

३१; ऐआ. २, ३, ६<sup>३</sup>; शा. १, १,  
१, १; ४<sup>३</sup>; ६; २, १७; ९, ३, २३;  
२, २, २, १९; २०<sup>३</sup>; ४, २, ६;  
३, १, २, १०; ३, २, २; ४, २, ८;  
९, ४, १; ५, १, २, १०; १२; ५, २८;  
६, ३, १, ३४; ९, ५, १, १२<sup>३</sup>; १३<sup>३</sup>;  
१४; १५<sup>३</sup>; १६; १७<sup>३</sup>; १४, १, १,  
३०; ३१; ८, ६, २<sup>३</sup>; का. १, ३, ३,  
६; ४, १, १४<sup>३</sup>; २, १, १, १; ४<sup>३</sup>; ५;  
२, १४; तै. १, १, ४, १<sup>३</sup>; २; ५,  
३, ३; ६, ५, १; ७, २, ६<sup>३</sup>; ५, ३; ३, ३,  
७, १०; ७, १२, १, ३; तैआ. २, ३,  
१<sup>३</sup>; ८, ६, १; तां. ६, १०, ६; ७; ८,  
६, १३<sup>३</sup>; १२, ११, ११; १८, १, ११;  
ष. १, ३; सा. १, ५, १५; ७, १५; जैड.  
१, १८, ५, ३; २, २, १, ५; गो. २,  
४, १९; जै. १३; ११<sup>३</sup>; १७७; १८०;  
१९३<sup>३</sup>; २०३<sup>३</sup>; -ताव् शा. १, १,  
१, ४; का. २, १, १, ४; तै. १, २,  
१, १५; ३, ७, १०; तैआ. २, ८,  
१; १०, ९, १; मं. १, ६, ९-१३;  
-तानि तै. २, ८, ६, ६; -ताश्च  
जै. २०९; -ते तै. १, ७, २, ६; २, ६,  
२, ३; -तेन शा. ५, १, ५, २८;  
तै. १, ३, ३, ७; ८, ३, ३; ४; २, ४, २,  
२; तैआ. २, ६, २; जै. १९०<sup>३</sup>.

अनृत-वादिन्-दिन-तैआ. ६, ५, ३.

अनृत-संहित-ता: ऐ. १, ६.

अनृते(-तड्)ष्टका-का: शा. ६, २,  
१, ३८.

अनृ(-नृङ्)तु-तव: तां. १४, १२, ९.

अनृतु-पा(√पा)-पा: जैड. १,  
१४, ३, ६; १०<sup>३</sup>.

अनृ(-नृङ्)विज्-ज: शा. २, १,  
४, ४; -म्य: शा. ४, ३, ४, ५.

अनृद्ध्यमान(-नृ/कध्)-ने शा. ३,  
६, २, २४.

अनृ(-नृङ्)पभ-भा: तां. १३, ५,  
१८; १०, ११; १५, ३, १७.

अनृ(-नृङ्)पि-पि: जै. १७१.

अने(-नृङ्)क-कम् सा. २, १, ५;  
६; ५, ५; ६, १; १५; ७, १; ८, १; ३,  
१, २; -केन ऐआ. ५, १, ५.

अनेक-काम-मा: शा. ४, ६, ९, २३.

अनेक-विध-धा: ष. ५, ४; ५.

अनेक-शत-तार-रम् गो. १, १, २.

अनेका(किन्→)किनी षष्ठ, २, ५, २०.

अनेजत्(-नृ/एज्)-नृ जै. ३४<sup>३</sup>.

अनेत्र-त्रान् जै. १६८.

अने(-नृङ्)नृस्-सम् ऐ. ५, ३०;  
तै. ३, ७, १२, १; ६.

अनेनस्य-म् शा. ३, ९, ४, १७.

अने(-नृङ्)वं-विद्(√विद्)-नृ, द्  
शा. १४, ४, २, २८; -दः ऐ. ८, ११;  
-दम् शा. ११, ४, २, २०; ५, ८, ६;  
ष. १, २; गो. १, ३, १०.

अनेवं-विद्वस्-० विदुषः तै. ३, १०,  
११, २; -विदुषा शा. ७, २, १, १५.

अने(-नृङ्)हृस्-सः शा. १, ५, १,  
१७; -सम् ऐ. १, ९; शा. ३, ३, ३, १५.

अने(-नृङ्)काहिक-म् गो. २,  
५, ११.

अने(-नृङ्)ढ(क→)की-की: शा.  
२, ५, २, १५; का. १, ५, १, १३<sup>३</sup>.

अनोयुक्त-, अनोवाह-, अनस् द्र.

अन्त-न्तः ऐ. ७, २<sup>३</sup>; १२<sup>३</sup>; १३<sup>३</sup>; १५<sup>३</sup>;  
२०<sup>३</sup>; २१<sup>३</sup>; २३<sup>३</sup>; ऐआ. १, ५, २<sup>३</sup>;  
३<sup>३</sup>; ५, २, ५<sup>३</sup>; ३, २; शां. ८, १<sup>३</sup>; २, ६;  
२१, ४<sup>३</sup>; २२, ३; ४<sup>३</sup>; ५<sup>३</sup>; ६<sup>३</sup>;  
२३, ६; ७<sup>३</sup>; ८<sup>३</sup>; २६, ८; १४<sup>३</sup>; १५<sup>३</sup>;  
१६<sup>३</sup>; १७<sup>३</sup>; २७, ६; २८; ३<sup>३</sup>; शा.  
१, ५, ३, १३<sup>३</sup>; ४, ३, १, ७; ५, १, १०<sup>३</sup>;  
५, १, ३, १३; ७, ५, २, ४४; ९, १,  
२, १६<sup>३</sup>; १७<sup>३</sup>; ३, ३, ३; ५; १३, ५,  
२, २१; १४, ४, १, ११; तै. २, १,  
११, १; २, ५, ६; ६, १; ३; ९, ५, ५;  
तां. ३, ३, २; ४, २; १२, २; १३, २;  
५, ६, १२<sup>३</sup>; १२, ५, ४; १३, ८, ३<sup>३</sup>;  
१०, १४; १४, ७, ८<sup>३</sup>; १५, ३, ३;  
४, २<sup>३</sup>; ५, ४; ८, ३<sup>३</sup>; ११, १४<sup>३</sup>; १६,

९, ३<sup>३</sup>; १९, १२, ८<sup>३</sup>; २१, ४, ६<sup>३</sup>;  
जै. ८४<sup>३</sup>; १५६<sup>३</sup>; जैड. १, १,  
५, ५; २, २, ५; ३, ३, ७<sup>३</sup>; ५, ९, ३;  
गो. २, ३, १६<sup>३</sup>; ४, ४<sup>३</sup>; १३<sup>३</sup>; १८<sup>३</sup>;  
-न्तम् ऐ. ३, ४४; ५, १५; २१<sup>३</sup>;  
शां. ५, ५; ८, १; २०, ४<sup>३</sup>; २१, ४<sup>३</sup>;  
२२, ४<sup>३</sup>; ५<sup>३</sup>; ६; २३, ६; ७<sup>३</sup>; ८<sup>३</sup>;  
२६, १४<sup>३</sup>; १५<sup>३</sup>; १६<sup>३</sup>; १७<sup>३</sup>; शा. १,  
५, ३, १३; ४, ५, १, ९; ५, २, २, ४;  
६, १, ४, ७; २, १, १; ६; १०, ४,  
३, २<sup>३</sup>; ३, ५, २, ११<sup>३</sup>; ११, ५, ४, १८;  
१३, ५, २, २१; १४, ४, १, ११; ४,  
३, १०<sup>३</sup>; ५, ४, १; ६, १०, १२; ७;  
२, ४; ८; ३, २, तै. १, ४, ४, २<sup>३</sup>; ३; ५;  
६<sup>३</sup>; ६, ९, ८; २, २, ६, १; ३; ५, ६, ५;  
३, ८, १६, ४; ९, २, १, १; तैआ. १०,  
११, २; तां. ५, ६, १, २; १६, ९, ३;  
२१, ४, ६; गो. १, ५, ८<sup>३</sup>; २, १, २, ३;  
३, १६; ४, ४; १०; १८<sup>३</sup>; -न्तयो: ऐ.  
१, ११<sup>३</sup>; शा. ७, १, २, २, ३; -न्तस्य  
ऐ. ५, १५; -न्ता: ऐ. ६, ८; शा.  
६, ५, २, १, २; ७, ४, २, २, ३; गो.  
२, ५, १४; -न्ताव् शा. १, ४, ४,  
१३<sup>३</sup>; तै. २, ८, ८, ४; तैआ. ६,  
३, १; -न्ताच् ऐ. ७, १८; शा. ३,  
३, २, १८; ९, २, ३, १८; १४, ६, ३,  
१; तै. १, ५, ५, २; २, ८, ७, ८; मं.  
१, १, ५; -न्ताय् शा. १४, ७, १, १९;  
-न्ते ऐ. १, २६<sup>३</sup>; शां. ८, १; शा. १, ६,  
१, २१; ५, २, २, १९<sup>३</sup>; ४, ४, २, ५<sup>३</sup>;  
१०, ५, २, ९<sup>३</sup>; ११, २, ७, १-५;  
५, १, ११; १२, ५, २, ७<sup>३</sup>; १४,  
९, १, ८; तै. २, १, ९, ३; तैआ.  
१०, ११, २; तां. १३, ८, ३; १२,  
५; १४, ७, ८; १५, ४, २; ८, ३; ११,  
१४; १६, ९, ३<sup>३</sup>; २१, ४, ६; मं. २,  
१, ५; सा. १, २, ५; ३, १, ८; ४; १; २,  
७, १३; ३, १, १०; ७, ९; जै. १४४<sup>३</sup>;  
जैड. १, १८, ४, २; २, ४, १, ३;  
३, ३, ३, ८; १०; -न्तेन शा. १, ५,

३, १३; तै. १, ४, ४, ३; ६; ता. ५, ६, १२; १३, ८, ३; १२, ५; १४, ७, ८; १५, ४, २; ८, ३; ११, १४; गो. २, ४, ४; १८; -न्तेषु श. ७, २, २, ६२; -न्तौ श. ४, २, १, १५; ९, २, ३, १८; ११, ५, ५, १३; तै. १, ८, ४, ३; २, ८, ९, १; जै. ९२; जै. १, १२, १, ७; गो. २, १, १९.

श्रुतक- -क मं. १, ६, २०; -कः श. १०, ४, २, २; तै. १०, ३, ७, १; -कम् श. १०, ४, ३, २; ११; -कात् श. १०, ४, ३, ३; -काय तै. ३, ४, ३, १.

श्रुतक- -म् श. ३, २, १, ४.

अन्तक-धृति- -म् जै. ६१.

अन्त-तुस् (: ) ऐ. १, १, २, ४; ६; १०; ११; ३, १०; ११; ३१; ३७; ३८; ४, ११; २२; ५, १५; ६, ३, ८; १५; १६; २५; ३१; ८, ८; ९; १०; ११; ऐ. १, १, ३, २, १; २, ५, १; ३; शां. २, ४; ९; १०; ३, ६; ७; ८; ९; ५, ५; ७; ८; ६, १४; ८, ६; ७; १२, ७; १६, २; ७; ८; १७, ९; १८, २; ६; ८; ९; २३, ८; २६, १६; २७, २; २८, ७; २९, ५; ३०, ११; श. १, ९, २, ५; ३, ९, १, २, १; ४, २, २, ५; ३, ४, २, २; ४, ४, १४; ५, १, ९; ५, ११; ५, १, ३, १३; २, ५, ४; ६, १, ३, ५, २; ७, ४, १५; ७, ५, २, ४, ४; ८, २, ४, १८; ६, १, २, २; ९, २, ३, ३, ४; ३, ३, ३, ३; ३, ५; ५, १, १६; १७; ३३; ५६; २, ७; १०, १, ४, ९; ११, ४, २, १, २; १६; १२, ४, ३, ३; ५, २, १, ३; ७, २, १७; ८, १, २०; २२; ३, २, १, ९, २, ८; १२; १३, १, ८, ८; २, २, ९, ९, ९; ४, २, १, ३; ३, १, ५, ४, ३, ४; ५, २, ९; ४, २, ५, ६, २, १६; १४, ३, १, २, ८; ४, २, २, ३; २, ८; ३, ३, २, १, ३; का. १, २, १, ११, ४, २, ३; ७, ५, १, ३, ८; ६, २, ८; तै. १, २, ६, २; ६, १,

४, ५, १, ८, ६; १०, ३; ७, ३, ६; ८, १, २; २, ४; ६, ३; १०, ३; ३, १, ६, ७; ३, १, ४; १०, ३; ८, १५, २; १८, ७; ९, ९, ३; १२, ३; १५, ३; तै. ८, २, १; ९, १०, १; तां. ३, ३, २; ४, १, १६; २, १०; ५, ३, २; ७; ७, ३, २, ३; २, ६; २, ७; २, ९; ८, ५, १६; ६; १३; १४; ९, ९, ६; ११, ५, २, ६; १२, ५, २, ३; १३, १, २, १, २; १४, १, ८; १५, १०; १८, ५, २, ३; ६, १७; २१, १, २, ८; २, ५, ६, ३; ८, ६; जै. ६, ४, ६; १०, ६; १२, ९; १४, ४; १६, ८; सा. १, ३, ६; सं. ३; गो. १, २, २, ३; ७; ९; ११; १२, ५, ८; २, १, २, ३; २, ५; ३, १, ९; ४, ६; ५, ५; १०, ६, ७; ८; ९; १४.

अन्त-नामन्- -मानौ तां. ५, ९, ४; ५.

अन्त-भाज्- -गृ, क् शां. ३, ६; १६, ७;

-जः शां. १६, ७; ८; -जौ शां. १६, ८.

अन्त-म- -मः श. २, ३, ४, ३, १; ६,

२, १, ३, ९; का. १, ४, १, २, २; तां.

१३, १, २, ५; जै. १९०; सा. १, ८,

१३; -मम् श. ९, ५, १, ६, ३;

-माः श. ९, ५, १, ६, ३; -मेन

का. १, ५, १, ३, १; तै. १, ६, १, ०, ३.

अन्त-वारि(रिन्->)णी शां. २, १.

अन्त-रूप- -पम् ऐ. ५, १; १२, २०;

२१; शां. २०, ४; २१, ४; २२, ४;

५; २३, ८; २६, १, ४; १५; १६;

१७; गो. २, ६, ११; -पे शां.

२, ४, ८.

अन्त-वत्- -वत् श. ८, ३, ३, ७; का.

१, ३, १, ७; -वान् श. १४, ६, ८,

१०; -वन्तम् श. १४, ४, ३, २, १;

तै. ३, ११, ७, ८; -वतः श. १४,

४, ३, २, १.

अन्त-वती- -वत्यः शां. ४, ५;

-वत्या शां. ८, १.

अन्त-वेला- -लायाम् तां. ३, ७, १.

अन्ते-वास- -वासाः ऐ. ३, ३०.

अन्ते-वासिन्- -सिन्म् तै. ७, ११, १; गो. १, १, ३, १; -सिन्ः गो. १, १, ३, २; -सिना जै. १०, ५; -सिने शां. ११, ८; श. १४, ९, ३, १, ५-२०; -सिभ्यः श. १४, ९, ३, २, ०; -सी श. ५, १, ५, १, ७; तै. ७, ३, २; जै. १, २, ५; १, ५, ७; गो. १, १, ३, १.

अन्त्य, न्त्या- -न्त्यः ऐ. ६, १, ५; १६;

सा. १, १, ८; -न्त्यम् श. १०, १,

४, ९; १३, ७, १, ७; तै. १, ३, ८,

५; तां. १६, १, १, ३; जै. ८, ४; सा.

१, ४, १, ७; ५, ९; ३, २, ८; ७, ३; आ.

२, २, ५, ७; गो. २, ६, १, ६; -न्त्याः

श. १३, ६, २, १, ६; -न्त्याभ्याम्

जै. ८, ४; -न्त्ये ऐ. १, १; शा.

१६, ७; ८; -न्त्येन सा. ३, ४, ७.

अन्तर ( : ) ऐ. १, ३; ३०; २, ६; ३, १, १;

४, ३, २; ६, ३, १; ऐ. १, ५, १, २,

१, १; ६; शां. ४, १०; १५, २, ३;

४; १६, ४; शां. २, १, १; १६;

श. १, २, ४, १, ६; ३, २, २, १, ९; ६,

२, ९; ३, २०; ४, १, १, १, ९; २, २;

१६; १९; ५, २, १, २; ५, १, ४;

६; २, ४, १०; ३, ५, १, ९; ६, १, १,

१, १; २, २; ७, २, ३; ३, २; ७; १, ५, ४,

५, ४, १, १, १, ७, १, २, १, २; १, ४;

२, ०; ४, १, १, ८; २, २, ५; २, ६;

५, २, १, १; ३, ५, ५; ९, १, १, १, ४,

१०, २, ३, ६; ३, ५, ५, ५, २, ३; ४,

३; ६, १, १, १; ३, २; ११, १, २, ३; ५,

२, ५; १२, २, ४, १, २; ९, २, ५; १३,

५, २, १, ५; १४, १, ४, १०; ४, १, ९;

५, १, १, ७; ३, ६; ६, १, १, ३; ८, ८,

१; १०, १; ९, १, १, ६; का. १, १, ४,

२, ६; २, २, ७; ९; १०; १, १; १, २; ४, ३,

४; ६, १, १, १; २, १, ३, १; २, २, ९;

तै. १, ३, ५, २; २, ४, ५, ५; ५, १, १;

२, १; ५, ५; ८, ६; ६, १, २; ४; ३; ६; ७,

१६, ४; ८, २, ४; ५; ३; ८, ९; १०;

३, ३, ९, १०; १, १, १, २; ३-२, १;

६,३;१२,६,२;७,१;८,१;२; तैआ.  
१,२३,१;३,१,५;३,११,१;२,३;  
५; ६;११; ४,७,१;५,२,३;६,  
५; १०,१,१;३; १०,३;११,२;  
तां. १८,९,७; सं. १,५, १०;६,  
३४;७,१; २,२,१५;४,६; ष. २,  
६;७; आ. २, २३,२०; जै. ७;  
१०; १४; ११९; १६४; १९०;  
१९९; २१२; जै. १, ६,१,४;  
१०,२,४;११,१,९;१०;२,१;१३,  
२,७; ३,१,१,२०;२, ५,१२,१३;  
६,४,६;७,१;५;८, १; ३; ९,१;५;  
४,११,३,१; गो. २,२,१२;३,२१;  
२२; ४, ६; अन्तःऽइव जै. १,  
१,४,८.

अन्तःपरिधि- धि ऐ. ७, ३३; तै.  
३,७,२,२; तैआ. ५,८,५; तां. ९,  
९,८; १३, १२,५; जै. १८४;१९०.  
अन्तःपवित्र- त्राव् शा. ४,१, २,३.  
अन्तःपात- त्तः शा. ३,५,१,१.  
अन्त(न्त!):पार्श्व- श्वेन तैआ. ३,  
२१,१.

अन्तःश(ल्य→)लया शा. २,४,३,२०;  
का. १,५,१,१७.

अन्तःश्रि श. ११,४,२,५;११.

अन्तःश्लेष- पः शा. ८,७,१,६.

अन्तःश्लेषण- णम् तै. १,८,७,  
२; -णानि ऐ. ५, ३२.

अन्तःसदस- सस् शां. ९,१; १७,  
७; शा. ३,६,१,२७; गो. २,५,४.

अन्तःसामिक- कानि सं. ३.

अन्तरा(-ऽआ)-काश- शैः शां.  
१३,३.

अन्तरा(-ऽआ)-त्मन्- र्मा तैआ.  
१०,१०,१; तां. १४,९,२०; जै. ३,  
३,६,४,४;५;७;८.

अन्तरा-धान(ऽआ/धा)- नाभ्याम्  
तै. १,६,३,१०.

अन्तरा-हित- म् तै. ३,१२,७,१.

अन्तर/द्, अन्तरेति शा. १, ३, १,

१६;२०; ५,३,३;४;९-१३; ८,१,  
२५; ३, १७; ३, १,९; १२,९,३,  
९; का. १,६,१,२४;२,२, २,१०;  
तै. १,६,६,६;९, ३; तैआ. ५, २,  
३; तां. १८,१,८; जै. ७३;१३७;  
अन्तर्यन्ति शा. १,५, २,७;६, ३,  
७; ५, ५,४,८; तै. १,८, १०,३;  
अन्तर्यन्ति तैआ. ५,९,९; तां. १८,  
११,९; जै. ९०;१६४; अन्तरेमि  
तै. ३, ७, ५,४; अन्तरियाय जै.  
१३७; अन्तरैव जै. ७३; अन्तरायन्  
ऐ. १, २३; शा. १,५, ३, ३; ४;  
९-१३; ११, ५,९,४; १२, ९,३,  
९; तां. ७,९,१६; जै. ६३, १९३;  
अन्तरियाव् ऐ. १,११;७, १५;  
७,२६; ऐआ. ५,३,३; शा. १,३,१,  
२०;८,३,१७;६,२,३,८; तै. ३,  
७,१,५; तैआ. ५,२,३; जै. २७;  
अन्तरीयुः शा. ३,२,३, १; जै.  
३,४,२,५.

अन्तराय- -यम् तैआ. ५,३,२.

अन्तरित- त्तः ऐ. २,२२; -तम्

तै. ३,२,८,५; -ताः जै. १,६,  
२,८; तै. ३,२,८,५.

अन्तरिक्ष- अन्तरीक्ष-अ.द्र.

अन्तरुष्य(-र/वस्)- -प्याः शां.  
८,९.

अन्तर/गाम्, अन्तर्गत/शा १,६,१,१.

अन्तर/गा, अन्तर्गात शा. ३,६, २,  
१७; अन्तरगात् शां. १२,७; १३,  
९; शा. ३,८,२,२४; गो. १,३,२; ३;  
अन्तरगुः ऐ. ५, ३३; जै. ३, ४,  
२,५; अन्तर्गाः शा. ४, ३, २, ८;  
९; अन्तरगात् शा. ३,२, ३, ५;  
अन्तरगाम् शा. ३,२,३,३.

अन्तर्जम्भ- -म्भे शा. ३,३, ४, २१;  
६,३,१९.

अन्तर्ज्योतिष्- -तिः शा. १४,७,१,७.

अन्तर्देश- -शाः गो. १,२,२२; ३,१४;  
-शेषु तैआ. १,८,६; गो. १,३,१४.

अन्तर्देवता- -ताः शां. १,५; १७,७.

अन्तर/धा, अन्तर्धत्ते शा. ७, २, १, १७;

अन्तर्धत्ते शां. १८,८; शा. १३,८,  
४,७; अन्तर/दधे शा. ४, १, २,  
१६; अन्तर्धधाति शा. १,३,१,१३;  
१४; ३,१,२, ८; ६, ४, १०; ८, २,  
१२; ४,४,२,४; ६; ७,४,२, ३८;  
१४,१,३,१४; २९; का. १,२,३,  
११; २, २,४; १०; ११; तै. ३,  
९,११,३; ४; अन्तर्धधाति तै. १,८,  
९,१; अन्तर्धधाति तां. १८,७,११;  
अन्तर/दधामि शा. ४,१,२,१६;  
अन्तर्धधातु जै. ४, १, १, २-६;  
अन्तर्धेहि जै. ४, ४, १, २; अन्त-  
र्धधाति शां. १०,५; ११, ८ अन्तरदधुः  
शा. ११, ५, ५, १; ३; अन्तरदधत  
ऐ. ३, ३०.

अन्तर्धियते ऐ. ८, २८<sup>१०</sup>; अन्त-  
र्धियताम् ऐ. ८, २८<sup>१०</sup>; अन्तरधीयत  
गो. १, १, ४.

अन्तर्धातोः जै. १, ७, २, ३.

अन्तर्धाय ऐ. ७, १२; ८, ७; १३;  
१८; शां. ४, १५; शा. १, २, ४,  
१५; ४, २, ४, १३; १४; १५; २४;  
१३, ८, २, १; का. २, २, २, ८.

अन्तर्धि- -धिः तैआ. ५, ६; ५, ४,  
१०; जै. ४, ४, १, २; -धौ प. १, ६.  
अन्तर्धि-नामन्- -म जै. ४, ४,  
१, १.

अन्तर्हित- -तः शा. ४, ३, ४, ८;  
१३, ८, १, २०; का. १, २, ३, १२;  
तै. १, ६, ८, ६; जै. ४, ४, १, २;  
-तम्ऽइव तां. ९, ९, ३; -ता शां. ४,  
२, १; -ताः गो. २, २, ६; -तानि  
शा. १३, ८, २, १.

अन्तर्हित- -त्यै तै. १, ६, १, ४; ५;  
६; १०, ५; ७, १, ९; ३, २, ८, ६.

अन्तर्निधन- नानि तां. ७, ६, १३;  
१४.

अन्तर्यक्ष- -म् जै. १, ६, १, ४.



अन्तर्यात(अन्तर/या) श.१,६,१,१.

अन्तर/गम्,टि.द्र.

अन्तर्याम- -मः श. ४, १, १, १;

२,१;२;२७;८, १,१,८; ष. ३,८;

-मम् ऐ. २,२१; श. ४,१, २,२;

१४;५, ५, ६;६, २;८, १, १,८;

-मात् श. ८,१,१,८; ११,५,५,

११; -मे श. ४,१,२,१६.

अन्तर्याम-पात्र- -त्रम् श. ४, ५,

५,३; -त्रेण श. ४,४,१,४;२,१०.

अन्तर्यामिन्- -मिणम् श. १४,६,

७, ३;४;५;६; -मी श. १४, ६,

७,७-३१.

अन्त(-र-व-व)वृत्- -वृत् ऐ. ४,३१;

३२;५,६;१८; -वान् तै. २,२,

९,५-८;३,८,१; जै. १२२.

अन्तवर्ती- -मू तै. ३,१२,५,९.

अन्तवर्ती तै. १,२,१,१३;२,३,

८,१.

अन्त(-र-व-व)वृत्- -सुः तां. २१,७,

१; जै. १५३; -सुम् जै. १५३.

अन्त(-र-व-व)वृत्- -वृत् ऐ. ३,३;७,२७;८,

५; ऐआ. ५, १, २; श. २, २, २, ३, १,

२१; ३, ६, १, २, ६; ५, १, ४, ४, ३,

५; ७, ३, २, २; ११, २, ७, ३, ३; १४, ३,

१, १; का. २, २, १, १; तै. ३, २, ८, १२;

३, ८, ७; जै. १६५; जै. ३, २, ३, ७.

अन्त(-र-व-व)वृत्- -स्तानि गो. २,

६, ११.

अन्तहस्तीन- -नानि ऐ. ५, ११.

अन्त (र→) गृ/चर अन्तश्चरति

तै. ३, २, ४, ७; तैआ. १३, ३, १, १;

अन्तः... चरति तैआ. ३, १३, १;

१०, १, १; अन्तश्चरामि जै. १९४.

अन्त (र→) शृ/च्छिद्, अन्तश्चरतीत्

श. १, ८, १, ६.

अन्त(-र-व-व)वृत्- -स्तोम- -भः आ. १.

अन्त(र-व-व)वृत्- -स्तोम-भाग- -म्

श. ८, ६, १, ४.

अन्त (-र-व-व)वृत्- -स्त्य- -म् ऐ. १,

२१; ऐआ. १, ५, १.

अन्त(-र-व-व)वृत्- -स्त्या- -स्त्या श. १,

४, ३, ८; -स्त्याम् श. १, ४, ३, ८;

जै. ४७; -स्त्यायाम् तां १२, १३, २१.

अन्तस्था-रूप- -म् ऐआ. ३, २, १.

अन्तर,रा- -रः श. ६, २, १६; ७, ५, २,

४३; १४, ६, ७, ३; ७-३०; तै. २, ६,

४, १; तैआ. ८, २, १, ३, १; ४, १, ५,

१; -म् ऐ. ३, ३, १, २, २; श. ५,

२, १, ८; ११; ६, ६, १, २, ४; २, १६;

७, १, १, १६; १०, ५, २, ४; तै. ३,

७, ४, ७; तैआ. १, २९, १; ४, ४, २,

२; ८, ७, १; -रस्मिन् तै. २, ८, ८,

९; -रा श. ३, २, १, ११; ६, ६,

२, १६; का. २, १, १, १; -राः

श. ७, १, १, १६; ५, २, ४, २; ९, २,

३, ४६; -रान् शां. ८, ४; तैआ.

४, ५, ५; -राणि श. ७, २, ४, ३०;

५, २, ४, ३; ९, २, ३, ४६; १३, ४, ४,

१०; दै. १, १९; -राम् श. ३, ५,

१, १५; -रै श. ६, ४, ४, १६; ७;

१, १, १६; ८, ४, ४, ७; १०, २, १, ५;

१३, ४, ४, ८; ९, १०; तां. १०,

४, २; गो. १, ५, ३; जै. १३१;

-रेण ऐ. १, २९; ३०; २, २८; ६,

१९; ७, १२; ८, १५; ऐआ. १, २, ३;

५, २; ३, १, २; ३, ५; ७, ३, १; शां.

२, ९; ३, ६; ७; ११, १, ४; ८; १४, २;

४; १७, ९; १८, ९; २३, ६; २५, १;

१२; ३०, १; शांआ. २, ७; ७, ४;

११; १२; १३; श. १, १, १, २, १;

३, ४; ५, ३, ११; ९, २, ४; २, ४,

१, ६; ३, १, ३, २८; ३, ४, ९; ४, ४,

१५; ५, १, २, १; १८; ८, ३, १०;

९, ३, ३; ४, ५, २, ८; ५, २, २, १८;

३, ३, १, ५; ४, ४, २, ४; ६, ३, १,

३, ७; ७, १, २, २, ३; २, १, १, ७; २, ९;

३, १, १; २०; २१; २२; २३; २, ७;

२, १, १; ४, २, २, २; ३, ८; ८, २, १, ९; ५,

१, १; ६, २, १, ०; ९, १, २, २, ५, २,

३, १, ४; १०, ४, १, १, ६; १, ७; ११, ३,

३; २, ५, ७, २; ६, १, ७; १३; १२, १,

१, २; ३; ४; ५; २, ३, १, २; ४, १,

२; ३; ४; ५, १, १, ७; २, २; ७; ८, २,

१, २; ९, २, १, २; १, ३, ८, १; ५; ४, १, २;

१४, ६, ३, २; ९, ४, ५, का. १, २, २,

१, २; ३, १, १, ०; ४, १, १, ३; २, ३; ७;

२, १, १, १, ४; तै. ३, १०, ११, ७;

तैआ. ७, ६, १; ष. १, १, ३, १; जै.

१, ४, ३; जै. ३, ६, १, ३; गो. १,

४, २; ३; ४; ५; २, ३, १, १; ५, ५;

६, १; -रौ ऐ. २, ३, ७.

अन्तरा ऐ. ४, १, ८; २, ३; शां. ३, ९; ७,

३; श. २, ३, १, १, ७; ३, ३, २, १, ८;

४, १, २; १, ४; ६, ३, ८; ६, ४, १, १, १;

७, २, ३; ७, १, २, २, ३; ४, ३, २;

८, ६, १, २, २; ७, १, ६; ९, २, ३,

१, ७; १०, २, ३, २; ५, १, २; ५, ४,

४; ५; ८; १०; १, ४; १२, ८, १, २, १;

३, १, ९; १३, ३, ८, ६; ४, १, ९; १४,

२, २, १; ६, ८, ३; ४; ६; ७; ९,

१, ४; का. १, ४, १, २, ५; २, ६;

२, १, ३, २; तै. १, २, १, १, ८;

४, १; ४, २, ३; ३, ६; ४, १, ०;

८, २; ५, २, ५; ६, ८, ६; ७, ६, १;

८, १, २; ६, ५; २, ६, ३, ५; ७,

१, ७; ३; ३, ७, ४, ४; तैआ. १, ८,

२, ५, ३, १; तां. ६, ५, २, १; ७,

३, १, ०; ८, ८, १, ०; १०, १, १;

४, २; १२, ५, ८; १३, २, ७; १६, ९,

१, २; १६, ५, २, ५; १८, ६, २, २;

२४, १, ४; जै. ३, ४; ७, ४; १, ३, ६;

१, ९, ८; ष. २, ३; मं. २, १, १, ०;

गो. १, २, ९; २, ३, १, ७; -राइव

तां. २०, १, ४, २.

अन्तर-तर- -रम् श. १४, ४, २,

१९.

अन्तर-तुस(ः) श. १, १, १, १; ४, ६,

१, ९; ३, ७, ४, ६; ८, ५, ७; ६, ३, १,

२, ५; ५, २, ७; ७, ५, २, २, ५;

१०, २, १, ४; ११, ४, २, १, १; १२

५, २, ५; १३, ४, ४, ८; १४, ४, २,

१, १; ६, ९, ३, २; का. २, १, १, १;

२,४,५<sup>३</sup>; तैआ. १, २३, ३; तां.  
 १२,४,२०.  
 अन्तरां(-राडअं)-सु- -सम् श. ११,  
 २,६,६; -ले श. ५,४,४,५.  
 अन्तरा-लोक- -कः जैड. १,१२,३,  
 ४, -कम् जैड. १, १२, ३, ४.  
 अन्तरिक्ष- -क्षः गो. १, ५, १५;  
 -क्षम् ऐ. १, २३; २, ६; ४१<sup>५</sup>;  
 ३,६;३१<sup>३</sup>;४,१५;२१; २४<sup>३</sup>; ३१;  
 ५,६;१८;१९;३२;६,७; २३; ७,  
 ५;८,२७; ऐआ. २,१,२<sup>५</sup>; १, ७<sup>३</sup>;  
 ४,१;३,१,३<sup>३</sup>; २, ३; शां. ३, ७;  
 ७,१०;११,१; २०, ३; २२, २;  
 २६,११;२९, ५<sup>३</sup>; शांआ. १, ५;  
 ७,११<sup>३</sup>;१६;८, ४; ९, ७; श. १,  
 १,२,४<sup>३</sup>;१३;२२;२,१, १०; १६;  
 ४,१४;३,२,४;८,२, १२<sup>५</sup>; ९, ३,  
 ९; ११<sup>३</sup>; २,२,१, १६; ४, १८;  
 ३, ४, ३६; ३, ३,४, २<sup>३</sup>;७<sup>३</sup>;५,  
 २, १४; ६, १, १५; ३, ३; ४,  
 १३;८,१,१२<sup>३</sup>;२, १५<sup>३</sup>; ३, २१;  
 ३१;४,१२<sup>३</sup>; ४, १, २०<sup>५</sup>; २,  
 १६<sup>३</sup>;२७<sup>३</sup>;३,४,१०; १७; ४, २,  
 १४;५, ७,८;६, ७, १; ६, १, २,  
 २;३;२,३,३;३,२,८; ३, १२; ४,  
 ४,४;५,२,४<sup>३</sup>;२२;७,२, १४<sup>३</sup>; ४,  
 ७;७,१,१,२३; २, ७; १२; २०;  
 २३<sup>३</sup>;४,२,२;२६<sup>३</sup>;५,२,२७; ५७;  
 ८,३,१,२;८<sup>३</sup>;९<sup>३</sup>;११;१२;२, ७<sup>३</sup>;  
 ९;११<sup>३</sup>;३,१;३;८;४, ११<sup>३</sup>; १५;  
 ४,१,१<sup>३</sup>;५,१,१०;२,३;५;६; ९<sup>३</sup>;  
 १२;१५<sup>३</sup>;३,५,४,१२<sup>३</sup>;७,१, ९९;  
 २,१८<sup>३</sup>;४, १३<sup>३</sup>; ९, २, ३, १५;  
 १७;२६;३४; ३९; ३, १, ३; ५<sup>३</sup>;  
 १०,१,२,१;२; ३, ५, २<sup>३</sup>; ५, ४,  
 २<sup>३</sup>;१५;६,४,१,५;३; ११, १, ६,  
 ३;२२<sup>३</sup>;२,७,६;५, ८, १; ६, २,  
 ६<sup>३</sup>;३,६;७,२,६;८,१, २; १२,८,  
 २,९;३२;३६; १३,६,१,३<sup>३</sup>;१०<sup>३</sup>;  
 २,२<sup>३</sup>;८,३,५; १४,२,१,१५;१७;

३,२,६;५,३,४;६,१,८;९, ४; ८;  
 ८,१५,१; का. १,१,४,११;२,१,  
 १०;४,१३;४,१,२६; २, १,२,६<sup>३</sup>;  
 १२;१६<sup>३</sup>;४,८<sup>३</sup>;१५;२, २, ८; तै.  
 १,१,८,२;३, ४,२;९, २;५,७,१;  
 २,१,५,१;७;८;२,४, ३;९, १; ४;  
 ३,३,१;२;९,३<sup>३</sup>;४,६,८; ९; १२;  
 ७,५;५,६,२;६,१०,६; ८, ३, १;  
 ७,४;८,९; ३,१,१,६; २,६;८;२,  
 ३,२;७;७,२<sup>३</sup>;३,१,२,६, ११; ५,  
 ७,२;६,६, २;७, ७,५;७;१२;१२,  
 ४;८,१८,१;२;९,२०, ३; १०,२,  
 १;४,३<sup>३</sup>;११,१,८;१२,५,७; ७,१;  
 तैआ. १,७,६;१३, १;२; २५,३;  
 २,३,१;६,२<sup>३</sup>;१३,१;३,४, १; ७,  
 २;८,२;१२,६; ४,९,४;४,१,१;५;  
 ४२,२,५<sup>३</sup>; ५,३,७;८,३; ६,९,२<sup>३</sup>;  
 ७,५,१;७,१;१०,१,२; १४; ६३,  
 १<sup>३</sup>; जै. १५;२०;३९<sup>३</sup>; ५५; ८१;  
 १०१;११७<sup>३</sup>;१२१; १४१; २१२;  
 तां. १,९,४;३,१०,२;५,२, ३;६,  
 ४,२;७,९,९<sup>३</sup>; १०, ६<sup>३</sup>; ९,२,९;  
 १०,१२,३;४;१२,३, १८; ५, ८;  
 १५,१२,५;१६,८,३;११,४; १७,  
 १३,१८;२०,१,३;१४,२; १५,२;  
 १०<sup>३</sup>;२१,२,७;३,७;७,३; २४,१,  
 ६;७; जैड. १,१,१,४;२,१; ६,४;  
 ६,१,१,२<sup>३</sup>;४;१०,१,२;११,२,७;  
 ९;१३,२,४;५<sup>३</sup>;१७,३,२;२,३,३,  
 ६;३,१,४,२;८;३,१,६; ४, ११,  
 १,११; घ. १,२;५; २,१;४,१;५,  
 ८; सा. १,१,५; गो. १, १, ६<sup>३</sup>;  
 १८;२९;३३<sup>३</sup>; ३९; २, ९<sup>३</sup>; १६;  
 २४; ३, १४;५, १७; २४; २५<sup>३</sup>;  
 २, ३, २; १७; ५, १३; ६, ५;  
 -क्षम्ऽह्व ऐआ. ५, १, १; श.  
 ४,५,२,१३; -क्षस्य ऐ. ५, १८;  
 १९;२५; ऐआ. २,१,७; शां. २०,  
 ३; २२,२; शांआ. ८,८; श. १,  
 २,१,१०; ४,३,५,२०; ५, ४,५,

१४;७,४,३,३<sup>३</sup>; ८,२,१,१०<sup>३</sup>; ३,  
 १,९<sup>३</sup>;२,३<sup>३</sup>;९, ३,१, ५; ११, ७,  
 ४,४; तै. १,२,१,१९; ३,२,१,३;  
 ९,६,५;२०,२;११,१,७; तैआ.४,  
 ५,६; ७,२;११, २; ५, ४,१०;६,  
 ७,३; तां. २०,१४,२; जै. १०३;  
 ११७;१८२; -क्षा शां. २५, ५;  
 -क्षा: सा. ३,९, १; -क्षाणि तै.  
 २,८,६,२; -क्षात् ऐ. १,२३<sup>३</sup>;४,  
 २७<sup>३</sup>; ५,३२; श. ३,१, ३, २५;  
 २६<sup>३</sup>;५,३,२२;८,१,१२<sup>३</sup>; ६, २,  
 ३,४;८<sup>३</sup>;८,२,१, २;१७;३, १,१;  
 ११<sup>३</sup>;४,१,२;२,१५;५, १, १; ९,  
 २,३,२६; १३, ६,१, १०<sup>३</sup>; १४,  
 ५, ३, २; तै. १, २, १, २२; ५,  
 ७,१;२,३,९,३;३,२, ५, ११; ६,  
 ४;९,६;७,९,२; तां. १,३,२<sup>३</sup>; ६,  
 १०,१६;८,१,१०;९,२; जै. ११<sup>३</sup>;  
 १४;६९;९७; घ. ४, १; जैड. ३,  
 १,५,३;४,१, ६; गो. १, १, ६;  
 २,२, ७<sup>३</sup>; -क्षाय श. ३, ६, १,  
 १२;७,१,५;८,३,२१;३१; ४, ५,  
 २,१३; १४,३, २, ६; ९, ३, ६;  
 तै. ३,३,६,३;८,७,३;१७, १; २;  
 १८,४; तैआ. १०, २, १; ३, १;  
 ४,१; जै. १८२; तां. १, ९, ४;  
 -क्ष ऐ. ३,६; ४, २१; ऐआ. ३,  
 १,२; शांआ. ५,१;७, ४; ८, ४;  
 श. ३,४,४,३;६, ३, १२; ९, ४,  
 १२; ६,१, २,७; १०; २, ४, २,  
 ७,१,२,७;१२;४,१, २८; ५, २;  
 ५७;८,३,१, १२;२,९; ३, १; ३;  
 ४,१५;६,१, ५<sup>३</sup>;६<sup>३</sup>; ७<sup>३</sup>; ८<sup>३</sup>; ९<sup>३</sup>;  
 ७,१,१९<sup>३</sup>;२०; ९,१,१,३६;२,३,  
 १५;३,१०;१२;११,२,३,१; १४,  
 ३,१,६<sup>३</sup>; का. १, २, १, ९; १०;  
 तै. १,१,८,२;३,२, ७; ४, ९, ५;  
 २,५,२,४;५,५;७, १५,४; ८, १,  
 ५;६,५;३,१,२,१;३;२, ७, २;७,  
 ६,१०;१०,१;११, १, ९; १२,७,

† 'अन्तरिक्षाभ्यः' इति मु. पाठः, परं=तैसं. (३,२,४,३) तु. 'अन्तरिक्षात्' इति विद्यते स एवाहतः ।

२; तैआ. १, १२, ५; २०, १; ४, ११, १; ५, ८, ७; ६, ३, २; तां. ५, ७, ९; १२, ३, १९; जै. १४; ८१; १०१; १४३; १६५; १९७; ष. १, २; मं. २, ४, ६; जैउ. १, १, २, २; २, २, ९; १०; १०, १, ८; १४, १, ५; ३, १, ५, ४; ३, १, ६; गो. १, २, ९; ३, १४; २, ३, २; जैआ. ३, १; -क्षेण श. १, २, १, १६; १४, २, १, १७; का. २, १, ४, १५; तै. ३, ५, ८, १; १३, १; तैआ. ४, ८, ४, ५, ७, ८; जै. ३४; तां. १, २, १; १०, १, १; १२, १, ७; ३, १९; १५, ४, ८; १२, ५, ५; ४, ६; ७; गो. १, १, ३५. अन्तरिक्ष-क्रमण- -म् सा. ३, ९, १. अन्तरिक्ष-चर- -म् तै. ३, १२, ७, ५. अन्तरिक्ष-त्व- -म् तां. २०, १४, २. अन्तरिक्ष-देवत्य- -त्यः तां. १२, १, ८; गो. २, २, ४; -त्यम् तां. १२, १, ८; २, ७; ३, १९; ५, ८; -त्याः तै. ३, २, १, ३. अन्तरिक्ष-नामन्- -म जैउ. १, ६, १, २. अन्तरिक्ष-मू- (√प्रा)- -\*प्र तैआ. ४, ७, ५. अन्तरिक्ष-ग्रा- -प्राः तै. २, ८, ६, १. अन्तरिक्ष-मुत्- -द्धिः तैआ. १, १०, २. अन्तरिक्ष-भाजन- -नाः ऐ. १, १०; शां. ७, ८. अन्तरिक्ष-लोक- -कः ऐ. ४, ४; ६, ९; ऐआ. १, २, ३; ४, ३; शां. ८, ९; २२, २; २६, ११; श. ४, ६, ७, १४; १७; ७, १, २, २०; २३; ८, ३, ३, ५; ७, ४, ५; ९, १, १, १२; ४, २, ६; ११, ८, २, १; १२, ३, ४, ७; ४, १, ३; १४, ३, १, ५; २, २३; ४, ३, ११; ष. १, ५; जैउ. ३, ५, २, १२; गो. २, ४, ४; -कम् ऐ. ६, ९; ऐआ. १, ४, ३; २, ३, ३; शां. २, २; ६, १०; ८, ९; ११, २; १४, १; १८, २; २०, ३; २२, २; २५, ७;

श. ५, १, २, ५; ५, १; ८, ३, ४, ८; १०; ९, १, १, १२; ११, ७, ४, १; १३, ५, ३, ९; १४, ३, १, ५; ६, १, ९; तै. ३, ११, १०, १; ष. १, ५; जैउ. ३, ४, १, ५; ५, २, ११; -काः श. १४, ६, ६, १; -कात् ऐ. ६, ९; श. ६, ३, १, ३७; -के ऐ. २, ३४; ऐआ. १, ४, ३; शां. ८, ८; ९; १४, ३; श. ८, ३, २, १; ३, ५; ९, १, १, ३६; ४, २, ६; तै. ३, ११, १०, १; गो. १, ५, १३; -केषु श. १४, ६, ६, १. अन्तरिक्ष-सद् (√सद्)- -त्, द् ऐ. ४, २०; श. ५, ४, ३, २२; ६, ७, ३, ११; तैआ. १०, १०, २; ५, १; -दम् श. ५, १, २, ६. अन्तरिक्ष-स्य- -म् श. ५, २, १, २२; ४, ४, १. अन्तरिक्ष-स्पृश- -स्पृष्ट तैआ. ४, ८, ४; ५, ७, ८. अन्तरिक्ष-स्थान- -नः गो. १, ५, २५. अन्तरिक्षा(-क्षऽआ-)यतन, ना- -नः श. ९, २, ३, १५; -नम् ऐआ. ३, १, ३; शांआ. ७, ११; -ना तां. ४, ८, १३; -नाः श. ८, ३, १, १२; २, ९; ३, १; ३. अन्तरिक्ष्य- -क्ष्याः ऐआ. १, ३, ५; ३, १, ३. अन्तरिक्ष-रीक्ष- -क्षम् तां. ७, ९, ६; ष. ४, ६; -क्षस्य आ. २, ५, २०; -क्षे आ. २, १, ९; १०. अन्ति ऐआ. ३, २, ४; श. २, ३, ३, ६; तै. २, ४, २, ३. अन्ति-तस्(ः) ऐआ. ३, १, ६; शांआ. ७, १९; तै. २, ४, ७, ९. अन्ति-देव- -वः जैउ. ३, ६, ५, ३; अन्तिक- -म् श. १, ४, ५, ३; १३, ८, १, १६; जैउ. २, ५, २, ५; जै. २०५; २०९; गो. २, २, ४; -कात् श. ६, ५, ३, १४; ७, १, ५; -के श. १, ४, ६, २१; १०, ५, २, १७.

अन्ध- -न्धः शां. ६, १३; श. १, ६, १, १६; ७, ४, ६; ११, ७, २, ४; १२, २, ४; तै. ३, ३, ५, २; ११, ५, ३; तैआ. १, ११, ४; ५; ५, ३, ७; तां. २१, १४, १५; गो. १, २, ७; ४, २०; -न्धम् श. १४, ७, २, १३; तै. ३, ४, ६, १; जै. ६३; -न्धम्ऽइव जैउ. ३, २, ४, १; -न्धाः शांआ. ९, ४; श. १४, ९, २, ९; -न्धान् शांआ. ५, ३; -न्धे श. १, ७, ३, ३५; तां. १६, १, १; -न्धेन श. १४, ७, २, १४; तैआ. ६, १२, १. अन्धा(-न्धऽअ-)-हि- -हिः ऐ. ३, २६. अन्धीगु- -गुः तां. ८, ५, १२; जै. ५६. अन्धस्- -न्धः ऐ. ३, १५; ४, ६; २९; ५, ४; १६; ६, ११; ८, १; शां. १५, २; १९, ८; २०, २; २४, २; ९; २५, ३; ११; शांआ. १, ३; श. २, ३, ४, २५; ४, १, ३, १९; १२, ६, १, ५; का. १, ४, १, १९; तै. २, ७, १३, १; ३, १०, ८, १; तां. ९, १, ७; २, १६; १२, ३, ३; जै. ८३; गो. २, ५, ३; -न्धसः ऐ. ४, ६; ऐआ. १, ५, २; ५, २, ३; ३, १; शां. २३, २; श. ९, १, १, २४; तै. २, ६, २, १; ३; तैआ. १, ११, ३; ४, ४२, ३; तां. ८, ५, ७; ९, १, ६; २, १; ११, ४, ३; ५, १; १२, ३, १; ११, ५; १४, ५, ५; ११, २६; १५, ९, १; जै. ५३; ५४; १६८; १९८; सा. २, ६, १; ८, ५; -न्धसा जै. १०१; १६८; -न्धसी श. ५, १, २, १०; जै. २०२; -न्धांसि ऐ. ४, ११; ६, १२; गो. २, २, २२; -न्धसे श. १२, ६, १, ५; -न्धसोः श. १२, ७, ३, ४. अन्धस्व(-स्वत्-)-ती- -ती तां. १२, ३, ३; -त्यः ऐ. ४, ६; शां.

१७, ९; ३०, १; गो. २, ५, ५;  
-त्या ऐ. ७, ६.

अन्ध- -धा: ऐ. ७, १८.

अन्ध(√अद्)- -ज्ञम् ऐ. १, ५; १३;  
१८; २, ४; २४; ३, ४५;  
७, ११; ५, ३; १९; २१;  
२७; ६, ३; १५; २०; २१; २९;  
३०; ३६; ७, ३; १३; ८, १; २४;  
२६; ऐआ. १, १, ३; ४; २, ४; ३;  
८; ४, १; ५, २; २, १, २; ३, ५, २;  
३; ३, १; ४; ४, २; ३; ५, १, १, ५;  
२, ५; शां. २, १, २; ७; ३, ७; ७;  
१४; ६, २-७; ८; ९; ९, ६; ११, ८;  
१२, ३; ८; १३, ६; १५, ३; ४;  
१६, ३; ४; २१, २; २२, ६; ८; ९;  
२५, १३; २७, ४; २८, ५; ३०, ५;  
शांआ. १, ४; २, १; ७; ११; ७, १२;  
१३; ६, २; ९, ७; ११, ७; ८; शा.  
१, ४, १, ९; ३, ५, ३, ११; ६, ३,  
१७; ४, ५; १४; १५; ९, २, २०;  
२, १, १, ३; ३, ८; २, १, ६; ७;  
११; २, ४, ३; १३; ४, २, १; ७, ४,  
१; ५, १, ६; ३, २, १, १२; ३, ३;  
३, २, ८; ४, २७; २८; ६, १, २; ७, १,  
१९; २०; ३, १; ८, ४, ८; ९, १, ८;  
९; ७, ३, ३, १, २; ४, २५; ४, २, १;  
६, ५, ४; ५, ७, १२; ९, १; ३; २२;  
५, १, १, २; १६; ३, ३; ७; ४, ३;  
४; ६; १०; १२; १५; ५, २५; २६;  
२७; २, १, १३; १६; १७; २३;  
२, १; २; ३, ४, २, ५, १२; ६, १, २,  
११; २५; ३०; २, १, १४; १५;  
१९; २, ३५; २, २, ३६; ३७; ३९; ३,  
१, १७; १९; २, ४; ३; ३; ४, २, १०;  
५, ४, ९; ६, ३, ३; ५; ६; ११; १७;  
७, १, २१; ३, ७; ८, २, ७; ७, १, १,  
३९; २, १; ४; ५; ६; ७; १०; ११;  
१३; २, १, १५; २, ५; ७; ८; ११;  
१३; १४; १५; १६; १७; ३, २; ३;  
४, १३; १४; १५; १६; १७; १८;  
२५; ३, १, २९; ४; ४, १, ४०;

२, १; ९; ३५; ३७; ५, १, १२; १३;  
१४; १६; १७; १८; १९; २०;  
२१; २४; २५; २८; ५, २, ६; २,  
७; ११; १९; ४२; ४३; ६०;  
८, १, १, ३; ९; २, १०; ११;  
३, १; ४, ५; २, ३, ६; ४, ४; ३, १,  
१३; २, १०; १३; २, २; ४; ५;  
७; ११; ४, ३; ८; १०; ४, ४, ७;  
५, १, १६; १७; २, १; २; ३; ४; ५;  
६; १२; १७; ३, १; २; ३; ४; ५;  
६, १, २०; २२; २, १; २; १३; ३,  
५; ७, २, ८; ९; १८; ३, २; ३; ७;  
२१; २, १, १, १, २; ३; ४; ६; ७;  
१३; २१; २७; ४०; २, २३; २, १,  
४; ११; १२; २, २; ३, १६; ४०;  
४८; ४९; ३, १, २४; २, ३; ४; ३, ६;  
१४; १७; ४, १; ४; १०, १, १,  
१०; ११; ४, १२; १३; २, ७;  
८; ६, १६; १७; १८; ३, ४, ४; ५;  
५, ६; १२; ४, १, १; २; ३; ४;  
१२; १४; १५; १८; १९; २०;  
२१; २२; २३; ३, १०; ५, २, १८;  
१९; ४, ४; ५; ८; १०; १७; ६, १,  
१०; २, ४; ७; १०; ५, ५; ११, १,  
३, ३; ४, ४; ५, ३; ६, १९; ८, २; २,  
४, ६; ५, ३; ६; ७; २; १; ३, ९;  
३, १०; १२, १, १, ४; २, २, ७, ४, ५;  
५, २, ११; ७, २, २; ९; २०; ३, ८;  
१२; १७; १८; १, २०; २२; ३,  
१७; ९, १, १; ११; १६; २, १२;  
१३, १, ७, ४; २, ६; ६, १, ९; २,  
१; २; ३; ७, १, २; ८, १, १; ४; ९;  
२, ७; ८; १४, १, १, ४; २, १, २;  
२४; ४, १, १८; १९; २, १३; ३,  
१; २; ७; ५, १, ३; २, ३; ६; ६, २,  
१०; ९, ९; ११, ३; ७, २, २१; ८,  
१०, १; १३, १; ३; ९, १, १४; १५;  
१९; २, १४; ३, ९; का. १, १, १,  
२; २, १, १; १, ४; ५; ८; ४, १; ३;  
१०; ३, ३, १, २; ३; ७; ४, ९; ४, ३,  
५; तै. १, १, २, ५; ८, ५; ६; १०,

४; ६; २, १, ११; २५; ६, ५;  
३, २, ४; ३, ५; ६; ५, १; ६,  
२; ६; ८; ७, ६; ७; ८, २; ३; ५;  
१०, ६; ४, ३, २; ९, ४; ६, १, १०;  
३, ४; ७, १, १; ३, ५; ६; ५, २; ७,  
३; ८, २, २; २, २, ६, १; २; ९, ६;  
३, ५, ५; ६; ७, १; ६, १, ३; ३, ५; ७,  
९, १; ११, ३; ८, २; ३; ३, १,  
२, १०; २, ३, ४; ३, १, ४, ५; ९, १;  
७, ४, ६; ८, २, १; ६, ५; १०, ४;  
१७, ५; २१, २; २३, २; ९, ४, ८;  
८, २; ३; १६, ४; १०, ९, १०;  
१०, ४; तैआ. १, ४, १; २४, ४;  
३१, ३; २, ६, २; १०, १; ३, ७, ३;  
१०, ३; ७, ११, ४; ५, ६, १०; ७,  
१२; ९; ७, ५; ११, ६; ७, ५; ३;  
८, १, १; २, १५; ९, १, १; २, १; ७,  
१; ८, १; ९, १; १०, १; १०, ३,  
१; १४, १; २२, १; ६, १; तां. १,  
३, ६; ७; २, ७, ७; ७, ८, ४; १०,  
२; ३; ४; ५; ७; ५, १, ९; २, ७; १३;  
३, २; ६, ९; ८, १; २; ६, ४, ११;  
१३; १५; ६, १; ८, ८, १४; १७;  
१०, ८; ११, ८, १०; १०, ३; १२,  
१, ९; ४, ६; १८; २०; ८, ६; १०,  
८; १९; २४; ११, १४; १३, १८;  
१३, ७, ८; १, ३; २१; २७; १४,  
३, १९; २२; ५, ५; २८; ७, ७; ९,  
८; ३; ११, ९; १७, १, ५; ३, २; ३;  
३, ५, २; ३; ११, १, ३; १३; १६, ७,  
५; ८, ९; ९, ५; १३; ३; ५; १४, ७;  
१५, ८; १७, १, ९; २, १८, १, ११;  
१२; १९, २, ४; ४, ३; ४; ८; १०;  
९, २; ४; ११, ४; ५; २०, १०, १;  
२१, ३, ३; ७; २२, ३, ४; ५; ९, ५;  
१०, २; १४, ४; २३, ७, ६; १७, ३;  
१९, ४; २१, ३; २७, २; २४, ७, ३;  
१४, ७; १६, ४; २७, १, ४; १४;  
२, ३; ३, ३, ६, ३; ५. १, ७; २, १;  
२; सा. १, १, ४, ९; २, ३, ६;  
११; सं. १, ३, १०; ५, ८; २, ४, १०;

५, ११; ६, १३; जै. ५; ६; १८;  
 ३२; ५६; ६२; ८३; ८६; ८८;  
 १०७; ११२; ११७; १२६; १२९;  
 १३०; १३९; १४०; १४३; १४४;  
 १५७; १६७; १६९; १८४; २०६;  
 २१२; जैठ. १, १, ३, ४; ४, १, ४;  
 ८, १, ९; २, ३; ३, १, २, ५; ११,  
 १, १; २, ३; ५; १५, १, ५; ३, १, ३,  
 ६; १०; १२; १३; ५, १, १०; १३;  
 १६; ६, ४, ६; ४, ८, १, १; ५; ६; २, ६;  
 ९; गो. १, १, ३२; ३३; ३७; ३८;  
 २, ४; ७; १०; ३, १४; १९; २२; २३;  
 ४, ४; ५; २०; ५, ४; २, १, ३; १९;  
 २, ६; ३, २, १; २, ४, २; ५, ४; ६, २;  
 ३; ८; १२; १४; १६; -अमू-अमू  
 ऐ. ५, २, ८; ऐआ. १, ३, ३; ६; श.  
 ६, ६, ३, १७; ४, ५; १२, ८, १, २;  
 १३, १, १, ४; ७, १, ९; तै. २, ८,  
 २, १; तैआ. ९, १०, ६; तां. ६,  
 ९, ३; -अमू-अमू ऐआ. ५, १, १;  
 -अस्य ऐ. ८, ७; ८; ऐआ. २,  
 १, ३; ४, ३; शां. २, ७; ७, ६;  
 शांआ. १, ४; ६, ४; श. ५, १, ४,  
 ४; १, ५, २६; ६, ६, ४, १; २; ७; ७,  
 ३, १, ४६; ८, ५, ३, १; २; ४, १, ४;  
 ९, ३, ४, १; १; १०, ३, ५, १, २; १३;  
 ५, २, १, ५; १२, ७, १, ७; ३, १, ८,  
 २, १, ३; ९, १, १, ४; १६; १४, ३,  
 २, २, ०; ७, २, २, १; का. १, ४, २, १०;  
 तै. १, ३, २, ६; ३, ४; ६; २, ४, ६,  
 ६; ३, १, १, ४, १; तां. १, ८, ७;  
 १३, ९, २, ७; १४, ९, ३, ८; मं. २,  
 ८, ९; जै. १, २, ६; १, ६, ६; जैठ. १,  
 ८, १, ९; २, ७; गो. २, ५, ९; ६, ३;  
 -अस्य-अस्य श. १३, ७, १, ९;  
 तै. १, ३, ८, १; २; -आ ष. ४, १;  
 -आत् ऐ. ६, ३, ६; शां. २, ७; श.  
 ६, ९, ३, १, २; २, ५, १, ६; ४, ६, ७,  
 १, २; १०, २, ६, १, ९; १४, ८, १, ३,  
 १; तै. २, ६, २, २; तैआ. ८, १, १;  
 २, १; ९, २, १; १०, ६, ३, १; तां.

१६, ८, ९; जै. १, ५, ७; -आनाम्  
 शां. ६, १, ४; श. ८, ७, २, ७; गो.  
 २, १, २; -आनि ऐआ. २, ३, १;  
 श. ७, ३, १, ४; १४, ४, ३, १; २;  
 तै. २, ७, ९, १, २; ३, ८, १, ४, ६;  
 -आय श. ७, २, ३, २; ४; ५, २,  
 ३, २; ९, १, १, ३; १, २, २, ३; २, १,  
 १, १; ३, ४, ९; १०, २, २, ७; ८; -न्ने  
 ऐआ. १, ५, २; २, ३, १; शां. २,  
 ७; श. ६, ७, १, २, १; ७, १, २, ९;  
 २, ३, ३; ५, १, २, ७; २, ६, ०; १०, २,  
 २, ८; ३, ५, ६; ५, २, १, ८; १, ९; १३,  
 ८, १, ४; १४, ४, १, १, ९; २, ९; ८,  
 १, ३, ३; का. १, ३, ३, ७; तैआ. ९,  
 ७, १; ८, १; ९, १; जै. १, १, ४, २,  
 ४; ३, १, ३, १, ०; १, २; ४, ८, ३, ३,  
 १, ०; ५, ३; तां. ६, ४, १, ३; गो. १,  
 १, ३, ८; -न्ने-न्ने श. ६, ३, २, ४,  
 -न्नेन ऐआ. २, १, २; ३, २, ४;  
 शां. २, १; ९, ६; १२, ३; २, ८, ५;  
 शांआ. २, १; श. २, २, १, १, २; ३,  
 ९, १, ८; ४, ६, ५, ४; ६, ३, १, १, ७;  
 ६, ३, ३; १, ६; १, ७; ४, १; २; ८, १,  
 ५; १, ३; २, ७; ७, १, १, ३, ९; २, २,  
 २; १, ०; ३, २; ४, ४, १, ३, २; २, ९;  
 ३, ७; ५, १, १, ६; ८, ३, ४, ८; १, ०; ५,  
 १, १, ६; ६, १, २, २; ७, ३, ३; ९, १,  
 १, ३; ४; १, ३; १, ६; २, १; २, ६; २, ७;  
 ३, ७; ३, ८; ४, ०; २, २, ३; २, १, १, ०;  
 १, १; २, १; २; ३; ४; ६; ७; ३,  
 ३, ०; ३, ६; ४, ०; ४, १; ४, ५; ३, २,  
 ६; ८; १, ०; ३, ६; ७; १, ४; ४, २;  
 ३; ४; ४, २, २, ६; ३, १, १; १, ४; ५,  
 १, ५, १; ६, ६; १०, ३, ५, ६; ४, १,  
 २, १; ६, २, १, ०; ११, २, ७, ३, १;  
 १२, १, १, ४; २, २, ८; ७, २, ९;  
 ३, १, ९; १३, १, १, ४; ६, १, ९; का.  
 १, २, १, ९; तैआ. ३, १, २, १; ७,  
 ५, ३; ८, २, १; ९, २, १; १०, ३, ६;  
 १; ३, ७, १; ६, ३, १; जै. ३, २;  
 १, २, ६; १, ८, ४; जैठ. १, १, ३, ४; ५;

गो. १, १, ३, ७; ४, ४; ५; -न्नेषु  
 शांआ. ७, १, ४; -त्रै: श. ६, ३,  
 ३, १, ९; १४, ७, १, ४, ३.  
 अन्न-काम- -स्य तैआ. ५, १, ०, ३.  
 अन्न-काशि(-शित्-→)नी- -नी: जैठ.  
 १, ३, १, १.  
 अन्न-जित्- -त् श. ५, १, ४, १, ०;  
 -०त्: श. ५, १, ४, १, ५; ५,  
 १, ७; २, ७.  
 अन्न-जीवन- -म् श. ७, ५, १, २, ०.  
 अन्न-त(-म-→)मा- -म् ऐआ. १, ४, १.  
 अन्न-द- -दा: शांआ. ४, १, २.  
 अन्न-पति- -तये ऐ. ७, १, २; -ति:  
 ऐ. १, ६; ८; ७, १, २; श. १, १,  
 ४, ३, ८; १, २, ७, २, २, ०; तै. २, ५, ७,  
 २; तां. १, ८, ७; -०त्ते श. ६, ४,  
 ६, ७; तै. ३, १, १, ९, ९.  
 अन्न-पत्नी- -त्नी ऐ. ५, २, ५; शां.  
 २, ७, ५.  
 अन्न-पान- -नम् शां. ६, १, ५; -नयो:  
 ऐ. ८, ९; -ने तैआ. ७, ४, २.  
 अन्न-पाश- -शेन मं. १, ३, ८.  
 अन्न-पू(√पू)- -पू: श. ६, ३, १, १, ९.  
 अन्न-पुंय- -म् श. ५, १, ३, ३, ४,  
 १, २, ५, २, ५; २, १, १, ३; १, ६, ३, १.  
 अन्न-प्रद- -द: श. १, १, २, ४, ५; ६;  
 -दम् श. १, १, २, ४, ६.  
 अन्न-प्रसवीय- -म् श. ९, ३, ४, १.  
 अन्न-प्राशन (प्र√अश्)- -नात्  
 सा. २, ७, ८.  
 अन्न-मय- -य: जैठ. १, ९, २, ५;  
 -यम् तैआ. ८, ८, ५; ९, १, ०, ५.  
 अन्नमय-प्राणमय-मनोमय-विज्ञा-  
 नमया(-यआ-)-नन्दमय- -या:  
 तैआ. १०, ५, ७, १.  
 अन्न-मु(-ख-→)खी- -म् तैआ. १,  
 ३, १, २.  
 अन्न-रस- -स: शांआ. ५, ५; -सम्  
 शांआ. ५, ७; ८; -सस्य शांआ.  
 ५, ८; -सान् शांआ. ३, ७; ४,  
 १, ५; ६, ६.

अन्न-रस-मूय- -यः तैआ. ८, १,  
१; -यात् तैआ. ८, २, १.  
अन्न-वत्- -वान् ऐआ. १, ३; शांआ.  
११, ६<sup>३</sup>; ८<sup>३</sup>; तै. ३, १०, १, ४;  
तैआ. ९, ६, १; ७, १; ८, १; ९, १;  
-वताम् तै. २, ७, १६, ४;  
-वन्तम् तै. १, ३, ७, ३; ८, ४<sup>३</sup>.  
अन्न-वती- -वतीम् जै. १२६<sup>३</sup>;  
-वत्यः तां. १८, ७, ४; गो. २, ५,  
८; -वत्यौ श. १, ७, २, ४.  
अन्न-शुभ- -भम् जैउ. १, २, ३, १;  
-भे ऐआ. ५, ३, २.  
अन्न-सनि(√सन्)- -म् ऐ. १,  
१३.  
अन्न-संदेह- -म् श. १०, ५, ३, ८.  
अन्न-स्थ- -स्थः गो. १, ३, १९.  
अन्न-होम- -मः तै. ३, ११, ९, ९;  
-मान् श. १३, २, १, १<sup>३</sup>; ५, १, ४;  
तै. १, ३, ८, १; ३, ८, १४, १<sup>३</sup>;  
१५, २.  
अन्नाद् (-न्न√अद्) - -दः ऐ. १,  
६; ८<sup>३</sup>; ७, १२; ऐआ. १, १, २; २,  
३, १<sup>३</sup>; शांआ. ११, ६<sup>३</sup>; ८<sup>३</sup>; श.  
१, ६, ३, ११; १५; १७<sup>३</sup>; ३७; २, १,  
४, २८<sup>३</sup>; २, ४, १; ४, ४, १; ६, ३,  
१४-१७; ३, ९, १, ९; ४, ९, ६, ५;  
५, १, १२; ७, ५, १, १२<sup>३</sup>; १०, ३, ५,  
८; ४, १, १०; ११<sup>३</sup>; ११, १, ६, १९<sup>३</sup>;  
२, ४, ५; ६<sup>३</sup>; ७, ११<sup>३</sup>; ४, २, ११;  
३, ८; ६, २, ३; १२, ५, २, ११; १४,  
४, १, १९; २, १३<sup>३</sup>; ७, २, २९; का.  
१, १, ४, २५<sup>३</sup>; २, ४, १; ३, ४, १; ६,  
३, १०<sup>३</sup>; तै. १, ३, २, ४; २, २, १०,  
७; ५, ७, २; ३; ३, १, ४, १<sup>३</sup>; ८,  
७, १<sup>३</sup>; २३, २; ९, १०, १<sup>३</sup>; तैआ.  
५, १०, ३; ९, ६, १; ७, १; ८, १; ९,  
१<sup>३</sup>; १०, ६<sup>३</sup>; ११, ७; २, १; तां. ३,  
१३, ३; ५, ६, १०; ८, १; १२, १३,  
१८; १४, ३, १९<sup>३</sup>; ५, २, ९; १६, ७, ६;  
१७, ९; ३; १९, २, ३; ९, २; ११, ५;  
जै. १७<sup>३</sup>; ५६; १५७; १८६; १९१;

जैउ. १, १६, २, ६; ३, ५, १, १०;  
८, ११; -दम् ऐआ. २, १, २; ३,  
१<sup>३</sup>; शांआ. ४, ९<sup>३</sup>; श. १, ६, ३,  
१७; २, १, ४, २८; २, १, १; ६, ३, ३,  
१९; ११, २, ४, ६; १४, ७, २, २९;  
का. १, १, ४, २५; २, १, १; ४, ३; तै.  
१, २, १, २०; २४; ३, ७, ६, १५; १८;  
तैआ. ९, ७, १; -दाः ऐ. ५, २५<sup>३</sup>;  
ऐआ. २, ३, १; श. ४, ६, ९, १;  
तै. ३, ११, १, १९; तां. ५, ८, २;  
-दाय ऐ. ७, १२; -दौ का. १,  
६, ३, १०.  
अन्नाद्दी- -दी शां. २७, ५<sup>३</sup>; जै.  
१५७; -दीम् श. १३, २, ६, ८;  
तै. ३, ९, ४, ८.  
अन्नाद्-तम- -मः ऐ. ७, १२;  
ऐआ. १, २, ४.  
अन्ना(दी→)दिन्त(म→)मा श.  
१२, २, ४, ५.  
अन्ना(-न्नआ-)-द्य- -द्यम् ऐ. १,  
६; ८<sup>३</sup>; २, ४; ३०; ४१; ३, २; ४५<sup>३</sup>;  
४, ११; १६<sup>३</sup>; ५, ३; २४<sup>३</sup>; ३१; ६,  
८; २९; ३०<sup>३</sup>; ७, १२; ३२; ८<sup>३</sup>,  
४<sup>३</sup>; ७; ८<sup>३</sup>; ९<sup>३</sup>; २०; ऐआ. १, १,  
२<sup>३</sup>; २, ३; ४<sup>३</sup>; ३, ५; ७; ४, ३<sup>३</sup>; २,  
१, ७; शां. १, १; २, ३; ३, ४; ६,  
१५; ९, ६<sup>३</sup>; ११, ६; ८; १२, ३; ८<sup>३</sup>;  
१३, ७<sup>३</sup>; १४, २<sup>३</sup>; १५, ३; ४; ५; १६,  
३; १०; १७, ३; १८, ५; १९, ५; ७;  
२०, १<sup>३</sup>; २४, ९; २५, १५<sup>३</sup>; २७, २;  
६; ३०, ७; शांआ. १, ७; श. १,  
४, १, ३; ७; ६, ३, ८; १५; ३७<sup>३</sup>; ४,  
१७; ८, २; १५; ९, ३, १२; २, २, १,  
१<sup>३</sup>; ३, ९, १, १६; ४, १, २, ८; ३, ३,  
१२; ६, ७, १२; ९, १; २; ३; ५, १, ३,  
३; २, २, १२; ३, ४, १६<sup>३</sup>; ५, ४<sup>३</sup>; ५,  
१, ६; १२; १०, ५, ५, २; ४; ११, १,  
६, २८<sup>३</sup>; २, ४, ६; ७, १०; ४, ३, ३;  
८<sup>३</sup>; ७, १, ३; १२, ७, १, १०<sup>३</sup>; २,  
१४; १९<sup>३</sup>; ३, ८; १७; १८; १९; ८, १,  
८; ३, १२; १७<sup>३</sup>; १३, २, ९, ४; ८,

१, ९; १४, १, १, ८<sup>३</sup>; १४; २, १, १७;  
३, १, २४; ४, १, १८; ३३; ३, ६; तै.  
१, १, ५, १०; ३, २, ३; ६, ८; ७, ७;  
८, ३; ६, ३, ४; ४, ५<sup>३</sup>; ७, ७, २; ८, ७;  
८, २, २; २, २, ६, १<sup>३</sup>; ५, ७, ३; ७,  
२, २; ९, १; ३, ७, ६, ६; ७, १३; ८, ६,  
५; ७, १; १०, ४; २, १, २; ९, ४, ८;  
५, ३; १६, ४; तैआ. ५, ६, १०; ७;  
१२; ९, ७; तां. ४, १, २<sup>३</sup>; ३; ६, २, १,  
५, १, ९; ६, ६, २; ७, ३, २६<sup>३</sup>; ८,  
१०, ८; ९, १०, २; १०, ४, ६; १२,  
२; ११, ५, २६<sup>३</sup>; ८, १२<sup>३</sup>; १०, ३;  
११, ७; १२, ७, ६; ८, २; १०, ७; ११,  
२२<sup>३</sup>; १३, ११, १७; १५; ३, २३;  
२५<sup>३</sup>; ९, ५<sup>३</sup>; १३<sup>३</sup>; १६, ६, ३; ६; ७;  
८; १०; ७, ५; ९, ५; १३, ३<sup>३</sup>; ११;  
१४, ७; १५, ८; १७, ९, २; १९, २, ३;  
९, २; ४; १८, ३; २०, १०, १; २१,  
१३, ४; ५; २२, ३, ४; ४, ५; १०, २,  
४; १४, ४; २३, ३, ६; १७, २; २१,  
२; ३; २६, ३; २७, १; ३; २४, १४, ७;  
१६, ४; २५, १, १४; ३, ३; ६; ३; ५.  
१, २<sup>३</sup>; ७; २, २<sup>३</sup>; जै. २३<sup>३</sup>; ५१<sup>३</sup>;  
५५<sup>३</sup>; ५६<sup>३</sup>; ६२<sup>३</sup>; ८८<sup>३</sup>; १०१<sup>३</sup>;  
१०७; १२६; १४३<sup>३</sup>; १४४<sup>३</sup>; १५०;  
१५७<sup>३</sup>; १६२<sup>३</sup>; १६७<sup>३</sup>; १८६;  
१९१<sup>३</sup>; जैउ. १, ४, ३, ३; १०, १;  
३; ९; १६, २, ६; २, ४, २, ७; १०;  
३, २, १, ६; ८; ३, ४, ६; ७; ९; ११<sup>३</sup>;  
५, ८, ११; गो. १, २, २०; ५, ४; २०;  
२, ३, २२; ४, ३; ६, ५; ८<sup>३</sup>; १२; १५;  
-द्ययोः ऐआ. १, ३, ७; -द्यस्य  
ऐ. २, १; ३०; ५, ३<sup>३</sup>; ६, १५; २०<sup>३</sup>;  
२१; ऐआ. १, १, ४; २, ३<sup>३</sup>; ४; २;  
८; ५, २<sup>३</sup>; शां. १, १; २; ३; १२, ८<sup>३</sup>;  
१६, ३; १०; १७, ३; १९, ५; ७;  
२४, ९<sup>३</sup>; २५, १५<sup>३</sup>; २७, २; ६;  
३०, ७; शांआ. १, ७; श. ३, २,  
१, ३; ३, ४, २७; ५, २, १, २३; ३,  
४, २; ११, ५, ४, १८; ७, १, ३;  
३, ३; १२, ७, २, १३; ८, २, १६;

१३, १, ७, ४; ६, २, ३; ७, १, २; तै.  
 १, २, ३, ४; ६, ५; ६; ३, ८, २; ६, ४,  
 ५; ७, ६, ५; ८, २, २; ३, ३, १, ४;  
 ३, ९, १; ८, १४, ६; १७, ५; १८, ३;  
 ९, ३, २; तैआ. ५, ४, ३; तां. ४,  
 १०, ४; १२, १, ९; ४, ६; १८; १९;  
 ८, ६; १०, ८; ९; १९; २४; ११, १४;  
 १३, ७, ८, १४; ९, १३; २१; २७;  
 ११, १७; १४, ३, १९; ५, ५; २७;  
 ७, ७; ९, ८; २२; ३८; ११, ९; २६;  
 १५, १, ५; ३, ३४; ५, २, २; ७, ३;  
 ११, १२; १३; १६, ६, १२; १७, ९,  
 २; १८, ६, ८; १९, २, ४; ११, १०;  
 २०, १२, ४; ५; २२, ९, २; ३; २३,  
 १४, ३; जै. २३; ५६; ६२; १०१;  
 १४३; १४४; १६७; १८६;  
 १९१; २०२; गो. १, ५, ४; २,  
 १, १९; ६, २; -द्या गो. २, ६,  
 १६; -द्यात् ऐ. ७, ३२; तां. २१,  
 ३, ३; प. १, ७; -द्यानाम् ऐआ.  
 १, ५, १; -द्यानि ऐ. २, ४१;  
 -द्याय ऐ. २, ३; ३, ४५; ८, ७;  
 ऐआ. १, ४, २; श. १, २, २, ३; ५,  
 ४, ५; ६, ४, २०; ३, ९, १, १; ४; ४,  
 २, ४, २३; १२, २, ३, ११; का. १,  
 १, ४, २५; ६, ३, ५; २, २, १, ३; तै.  
 १, २, १, २०; २४; २, २, १०, ६;  
 ७; ६, ५, ३; ३, ७, ६, १५; १८;  
 तैआ. ५, १०, ३; तां. १०, ३, ९; ५,  
 ८; १२; १२, ८, ८; १०, १०; १५,  
 ११, ७; २१, ३, ३; प. १, ७; २, २;  
 मं. १, ७, ४; २, ८, २; जै. १, ११,  
 २, ११; ३, २, १, ७; गो. १, ४, १४;  
 २२; २, ६, १६; -द्य ऐ. ८, ४; शां.  
 १४, २; १५, ५; १८, ५; ३०, ५; श.  
 ११, ४, ३, १८; १२, ८, १, २०; ९,  
 २, १२; तां. ४, ८, ४; ५, ३, ३; ६, ६,  
 ३; १६, ८, ९; जै. १२९; १९१;  
 जै. २, ४, २, १०; गो. १, ५, २०;  
 २, ६, १५; -द्येन शां. १७, १;  
 २७, ३; शांआ. २, १; श. ५, २,

२, १२; ३, ४, १६; १२, ८, १, २; ३,  
 १२; १३, २, ६, ८; का. १, १, १, २;  
 तै. १, ३, ३, २; ५; ६; ६, ८; ७, ६;  
 २, ७, २, २; ३, ८, २, ३, २; तैआ. २,  
 १०, १; ४, ४१, १; २; ३; ५; ६; ५,  
 ९, ७; १०, २; ७, ३, ४; तां. ९, १०,  
 ३; जै. ८६; प. ४, ७; मं. १, ६,  
 ३२; जै. ३, ३, ४, १०.

अन्नाद्य-काम-मः ऐ. १, ५; २,  
 १; ऐआ. १, १, २; ३, १, ३; शां. ४,  
 ५; १२; १०, १; शांआ. ७, ११;  
 श. ५, ५, १, १२; ११, ७, ३, ३;  
 तां. ८, ८, १८; १२, १३, १८; १६,  
 १३, ५; १७, ९, १; १९, २, १; २०,  
 १०, १; -मस्य शां. ४, ५; प. ४,  
 ४; -माः ऐ. ४, १६; तां. २३,  
 १७, १; २६, १; जै. ५६; ७०; १५७;  
 जै. १, ३, १, २; -माय तां. ८, ८,  
 १९; १०, ७; सं. २.

अन्ना(-न्नऽआ-)यु-युः ऐआ. २,  
 ४, ३.

अन्य-न्यत्, न्या-न्यः ऐ. २, २०; ६,  
 ६; ७, २३; २४; ऐआ. १, २, २;  
 शां. १७, १; २६, ५; शांआ. २, ४;  
 ३, २; १२, २, ७; श. १, १, ३, १२;  
 २, १, ६; ३, १, २, १६; ४, ३, ६; ७;  
 ७, १, ८; ९, ४, २४; ४, ३, ५, ९;  
 ५, १, ५; ६, ७, ९; १०; ९, १७;  
 ५, ४, २, ९; ७, ४, १, ९; १०, २, २,  
 १; १२, १, १, २; ३; ४; ५; १०;  
 ५, २, १५; १३, १, ५, ३; ६; ३, ५,  
 ३; ५, २, २३; ८, ३, ४; १४, ४, २,  
 २२; ३, ३०; ६, ७, ३; ७, ३, २४;  
 ९, ३, ३; का. १, २, ३, १३; ३, २,  
 १०; तै. १, २, ६, ३; ७, ८, ७; २, ४,  
 १, ८; ३, १३; ७, १०; ५, ५, ७; ६,  
 ९, १; ७, १२, २; १७, १; ८, १, २;  
 ५; ६; ९, ३; ३, ५, २, २; ७, १, ६,  
 २, २; ७, ९, ५; ९, १४, २; ४; १५,  
 २; तैआ. २, ४, १; ३, १२, ७; १३,  
 १; ४, ४२, २; ५, ४, ६; ८, २, १;

३, १; ४, १; ५, १; १०, १०, १; तां.  
 ५, ७, ६; ९, ५, १; २; जै. १३; ७७;  
 १२७; १४३; १४७; १६०; १६५;  
 जै. २, २, २, ८; प. १, ६; २, ७;  
 सा. २, ४, ७; -न्यत् ऐ. १, १९;  
 ३, ११; २३; ५, ३; ३२; ८,  
 २०; शां. ८, ४; १७, ४; २३, ७,  
 २६, ५; २७, १; २९, ५; शांआ. ३,  
 ६; ७, ९; १०; ११; ८, ११; १२, ५;  
 श. १, ३, ४, १४; ४, १, ३८; ६, ४,  
 ५; २, १, ४, ६; २७; २, ४, ३; ३, २,  
 १४; ४, ३, १४; ४, ४; ५, १, २;  
 ३, १, १; ४, १०; २, १, १०; ४,  
 २, १५; ९, २, ५; ४, २, ३, ७; ३, ३,  
 ११; ४, ३२; ६, १, १, १३; ४, १०; २,  
 १, १०; ७, ३, २, २; ८, ४, ४, ८; ९,  
 ५, १, १९; २०; २१; २३; २४;  
 २५; २६; १०, २, २, ३; ४, ६; ११,  
 १, ३, ६; १२, ४, १, ६; २, १; ३; ४;  
 ८; ९; ९, ३, १४; १३, २, ७, ५; ३, ८,  
 ६; ५, ४, २४; ६, २, १८; ७, १, १३;  
 ८, ४, ११; १४, १, ३, १; ३, १, १९;  
 ४, २, १; ३; २८; ५, ३, १, २, ६; ११;  
 ६, ५, १; ७, ३, १; ८, ११; ९, २८; ७,  
 १, २३-३०; २, ५; ३, १; १६-२३;  
 २४; का. १, १, ४, ५; २४; २,  
 २, ५; ४, ३; ३, १, १२; २, १२; ४, २,  
 ४, ३, २; तै. १, ४, ७, ४; ८, ७, २; २,  
 १, २, ८; ६, ४; ८, ५, ३; ७, २; तैआ.  
 १, २, ४; १०, १; ३, ३; ४, ५, ६;  
 ११, ४; ५, १०, १; ७, ३, १०;  
 १०, १, १; तां. ९, ७, ११; जै. ७१;  
 ९३; १३२; १६०; १८६; २०५;  
 जै. ४, १०, १, ४; प. १, ३; २,  
 २; सा. १, १, ८; २, ९; ६, १; ७, ८;  
 -न्यत्ऽहव ऐ. ७, २; श. १, ६, ३,  
 २७; १४, ७, ३, २४; -न्यत्ऽन्यत्  
 ऐ. ३, २; शां. ३०, २; श. १०, ३,  
 ५, ६; १३, २, २, ३; २, २; तै. ३, ९,  
 ९, १; तां. ४, ३, ७; ८; -न्यम् ऐ.  
 २, ९; ३, ३५; ८, २७; ऐआ. २, १,

८; शां. १२, ४; १८, १२; २६, ७;  
 शा. २, ४, ४, ४; ३, ३, ४, १४; ४, ३,  
 ६; ७, ५, १, १६; ८, १, ७; ४, ३, ४,  
 ५, ५, १, २, १५; ७, २, १, ९; ४, १,  
 १८; १२, ४, ३, ८; ९; १३, १, ६, ३;  
 ३, ८, ५; ६; १४, ४, २, १९; का. १,  
 १, ४, ५; ३, ४, २; तै. १, ६, ५, ४; २,  
 १, २, ९; ४, ६, ७; ८, ८, १; ९, ४; ३,  
 ३, ७, ४; ५; ७; ३, १; ८, ९, ४; ११,  
 ८, ८; तां. २, ३, ४; मं. २, ८, ८;  
 जै. १००; ११९; १२०; १६०;  
 ष. १, ३; ४, १; ६; -न्यया शा. ४,  
 ५, ३, ३; ७, ४, २, ३६; -न्यस्मात्  
 शा. १४, ४, २, १९; -न्यस्मिन् ऐ. १,  
 १५; श. २, ३, १, २१; १०, ३, १, ९;  
 सा. १, ८, ८; १२; -न्यस्मै तैआ.  
 ४, १०, २; ७, ८, ६; -न्यस्मै शां.  
 १२, ६; शांआ. ११, ८; वा. १, ६,  
 ३, २; ५; ३, ५, १, २५; ८, १, ८; ४,  
 २, १, ४; ५, ५, ४, ३; ६; १३, २, ८,  
 १; १४, १, १, १९; २२; ३२; तै. २,  
 १, ३, ६; ७; जै. १८६; -न्यस्य ऐ.  
 २, १५; ७, २९; शां. ७, ३; १२, ६;  
 शा. १, ६, ३, ३४; २, ५, २, २०; ३,  
 ६, ३, २, ७; ४, ४, ३, ८; का. १, ५,  
 १, १७; जै. १५; १७; ११३;  
 १२५; १३१; १४७; १७७; जैउ.  
 ३, २, २, ३; सा. १, ६, २; ५; ९;  
 ७, २; -न्यस्याः सा. २, २, २;  
 -न्यस्याम् शा. १२, ५, १, १३; तै.  
 २, ७, १२, २; ३, ७, १०, ३; -न्यस्यै  
 शा. १, ६, २, ७; ७, १, १०; ४, ६, १,  
 १०; -न्या ऐ. ४, ५; शां. ६, ११;  
 २७, २; शा. १, ७, २, १०; ३, २,  
 ४, ६; ३, २, ९; ३, ४; ४, ४, २६; ९, ४,  
 ८; ६, १, २, २५; ७, १, २, २; ३; १०,  
 ३, २, १३; १२, ७, ३, ७; १३, ४, १,  
 १३; १५; ५, ३, ५; तै. २, ५, ५, १;  
 ६, १०, २; ३; ३; ३, ६, १३, १; ७;

१०, ३; तां. १०, १२, १०; जै.  
 १७४; -न्याः ऐ. १, १; २, १८;  
 २०; ३, ३१; ६, १०; १२; १३;  
 ऐआ. २, १, २; शां. ४, ५; ६, १५;  
 १२, १; शा. २, २, ३, ४; ५, १, ४; २,  
 २; ३, २, २, ८; ४, ४, २६; ६, १, १०;  
 ७, ४, २, १२; ४०; ८, १, ३, ७; ११,  
 ३, १, ३; १२, २, ४, १३; १३, ४, २,  
 ७; १४, ४, ३, ३३; ६, ८, ९; का.  
 १, २, ३, ३; ४, ३, ४; ५, १, २; तै. २,  
 ८, ४, ८; ३, २, ८, १; ३, ८, ११; ७, १,  
 ८; ८, १७, ४; तैआ. ७, ५, १; जैउ.  
 ३, १, १, १; ४, ८, १, ६; गो. २, २, २;  
 -न्याःऽन्याः गो. २, ३, २२; -न्यान्  
 ऐ. १, १०; ४, ११; ६, २; शा. १, ३,  
 ३, १८; ४, ७; ५, ३, ८; ४, २, १३;  
 १३, ५, ४, १२; तै. १, ३, ७, ७; ७, ८,  
 ५; २, ४, ७, १०; ५, ३, ३; ५, ३; ८,  
 ८, ३; ३, ५, ४, १; ६, १३, १; तैआ.  
 १, ३, २; जै. ९५; १५९; १६१;  
 १६७; जैउ. ३, २, १, ५; गो. २,  
 ४, १२; -न्यां २ शा. ३, ६, ४, ५;  
 -न्यानि ऐ. १, ९; ३, ४७; ४८; ४,  
 १७; २४; २८; ५, १९; २१; शां.  
 २४, ९; शांआ. ७, २२; शा. २,  
 १, २, २; ३; ३, ४, १, ७; ५, २, २३;  
 ८, २, २०; ३, १०; ४, २, ५, ८; १२,  
 २, २, ३; ५, २, ७; १४, ४, ३, ३०;  
 ७, १, ३१; का. १, १, २, १; २, २,  
 १, ४; तै. १, ५, २, ६; ७; ६, ५, १; ३,  
 ३, ५, १; तां. ४, ३, १३; ७, २, ११;  
 १२; ६, ५, ७; जै. ७४; ९६;  
 ६. १, ३; २, ३; ष. १, ३; ५, ६;  
 -न्यानिऽन्यानि शां. २९, ४; ३०,  
 २; शा. १०, ३, ५, २; -न्याभिः ऐ.  
 ६, १; जै. १८८; -न्याभ्यः शा.  
 ४, ६, १, ९; १०; १३, १, २, ९; तै.  
 ३, ८, ७, ३; -न्याम् ऐ. ५, २७; ७,  
 ३; ४; ५; शा. १, ५, १, २; २, ५, ३,

१६; १३, ३, ६, ५; १४, ४, २, २२;  
 ९, ४, १८; तै. १, ४, ३, ४; ५; २, १,  
 ३, ९; ४, ६, ८; ८, ४, ८; ३, ७, २, ३;  
 ३; ४; ५; जै. ९७; १७४; -न्यासाम्  
 तै. १, १, ४, ८; जैउ. ४, ८, १, १०;  
 -न्यासु तै. १, ६, ७, ५; तां. ४,  
 ६, २३; -न्ये ऐ. १, १४; २०;  
 २, ३६; ३, ३३; ५, २३; ६, १४; ७,  
 ३०; ८, २६; शां. ६, ११; ७, ३;  
 १६, ९; १९, ८; २४, ४; २५, १०;  
 २७, ४; शांआ. ८, १; शा. २, ३, १,  
 १३; ४, ३, १०; ५, ३, १६; ३, २, ३,  
 २२; ८, १, १६; ४, ३, २, २; ४, ३,  
 १०; ५, २३; ५, १, ८; १०, ४, ३,  
 २१; १२, ३, ४, ७-१०; ७, २,  
 १२; ८, १, ६; १३, २, ११, २; ८,  
 १, १६; १४, ८, ४, १; का. १, ३, १,  
 ७; ५, १, ३, ८; २, १५; तै. १, ४, १,  
 १; ३, ९, ६, २; तैआ. १, १०, ४;  
 जैउ. १, १, १, २; २, १, २; ३, १, ३,  
 १४; १५; ६, १, ५; जै. ७४; ९१;  
 १३०; १६८; १७५; १७७; २०९;  
 ष. १, ३; २, १०; ३, ७; -न्येऽन्ये  
 शा. १३, ३, २, २; तै. ३, ९, ३, ३;  
 ९, १; -न्येन ऐ. ३, २२; शां. १०,  
 ५; १६, ९; शा. २, १, ४, ६; ५, २,  
 २०; ३, २, १, ३; २, ८; ४, १, ७;  
 ५, १, १५; ४, २, ४, १६; १३,  
 २, २, २; ७, ११; १४, ४, १, २६;  
 ३, २४; ३०; का. १, १, ४, ५; ५, १,  
 १७; तै. १, २, ३, ४; ४, १, ५;  
 ३, ३, ८, १०; ८, २२, १; जै. ५०;  
 २१२; -न्येनऽन्येन तां. ४, ४,  
 ११; -न्येभ्यः शा. १, ६, ३, ७;  
 १४, ७, २, ३; ५; जै. ७२; -न्येषाम्  
 ऐ. १, ६; शा. ३, १, २, २१; १३,  
 ३, १, २; ५, ३, ८; १४, ७, १, ३२;  
 तै. ३, ८, १९, १; २, २०, ३; मं. २,  
 ४, १; -न्येषु ऐ. ४, २६; ६, १५;

† 'एता एव तद् देवताः (अन्याः प्रतिष्ठा अन्याः प्रतिष्ठन्तीः) इदं सर्वम् अमु प्रतिष्ठति' इत्येव साधीयान् पा० प्रतीयते । वृ० G-सूचितो मूपा० टि०, ९ ।



२६,३६; शांभा. ६, ९; -न्यैः ऐ. ७, ६; श. ४, ५, १०, ७<sup>३</sup>; १३, २, ८, १; तै. १, ३, ३, १<sup>३</sup>; ३, ७, ३, ५; जै. १७५; ष. १, २; ४, १; -न्यैःऽ-न्यैः ऐ. ४, २७<sup>३</sup>; -न्यौ जै. १६८.  
 अन्य-कृ- -क्रेषाम् तै. २, ५, ८, २.  
 अन्य-कृत- -तम् तै. ३, ७, १२, २; तैआ. २, ३, १; -तेभ्यः श. ३, ६, ३, ७.  
 अन्य-क्षेत्र- -म् तां. ९, २, १.  
 अन्य-जन- -नाः गो. १, ३, १८.  
 अन्य-जन्य- -म् शां. ९, ४.  
 अन्य-तम- -मः शां. २६, ५; शांभा. ३, १.  
 अन्य-तर, रत्, रा- -रः ऐ. १, १४<sup>३</sup>; श. १, २, १, १; ४, ४, ८<sup>३</sup>; ३, ३, ४, ११; ४, १, ४; ४, २, १, ३<sup>३</sup>; ४, १; ३, १, ९<sup>३</sup>; ११, १, ६, १९<sup>३</sup>; १२, २, ३, ७<sup>३</sup>; ५, १, ५; का. २, १, ४, १<sup>३</sup>; तै. १, २, ६, ७<sup>३</sup>; जै. १३१<sup>३</sup>; १३२<sup>३</sup>; २०६; तां. ७, २, ३<sup>३</sup>; गो. १, ३, २; -रःऽइव जै. १३८; -रत् शां. ३, ४; श. १, ४, १, ३; २, ६, १, ७; ३, ३, ४, ८; ४, २, ५, ५; ६; ४, ५, २०; का. १, ६, १, ६; -रम् श. ३, २, २, १४; ४, ४, ९; ४, १, २, ११; २, १, ४<sup>३</sup>; ५, ४, ३, २५; ११, ५, १, २; तै. १, २, ६, ३; गो. १, ३, २; जै. ५९<sup>३</sup>; १९०<sup>३</sup>; -रस्य श. १०, ४, २, ४<sup>३</sup>; -रा श. ७, १, २, १९; जै. २०३; -रान् तै. ३, ७, १, ६; -रामिः ऐ. ३, ४८; -राम् ऐ. ७, ४; श. ३, ६, २, १०; ८, ३, २९<sup>३</sup>; ४, ५, ३, ३; ७, १, २, १९; जै. २०३; जैउ. ३, २, ३, १; २; ४, २, २<sup>३</sup>; ३; -रे शां. ८, ९; -रेण श. २, ५, २, ३७; ३८; का. १, ५, १, ३३; ३४.  
 अन्य-तर-तस् (ः) शांभा. ५, ८; श. १, ६, ३, २९; ७, ४, १०; ४, ३, १, १३<sup>३</sup>; ४, २, ६; ६, ३, १, ३४; तै. १, २, ६, ३.

अन्य-तर-तस् (ः)-पक्षस्- -क्षसा शां. ७, ७.  
 अन्य-तर-तो(-तस्)-ज्योतिस्- -तिः गो. १, ४, २०.  
 अन्य-तरतो(-तस्)-दन्त- -न्ता- -न्ताः श. १, ६, ३, २९; ३०.  
 अन्य-तर-तो(-तस्)-नमस्कार- -राः श. ९, १, १, २०.  
 अन्य-तर-तो(-तस्)-युक्त- -म् श. ५, ४, ५, २२.  
 अन्य-तस् (ः) श. २, ५, २, २९; १४, ६, ९, ३४; का. १, ५, १, २६; जै. ४७<sup>३</sup>.  
 अन्य-तः-क्षुत्(√क्षु)- -त् श. ६, २, ३, ३४;  
 अन्य-तः-ल्लक्षा श. ११, ५, १, ४.  
 अन्य-त(-सुऽत्वप्-)-स्त्य-जायिन् (√जि)- -यी शांभा. ६, ७; श. १४, ५, १, ६.  
 अन्य-तो(-तस्ऽअ)-प-क्रमि(-मिन्-)-णी- -णीः तै. १, ६, १, १.  
 अन्य-तो(-तस्)-वातिन्- -ती श. १, ६, ३, ३३.  
 अन्य-तो(-तस्)-ज्योतिस्- -तिः श. १२, २, २, १; -तिषः श. १२, २, २, १.  
 अन्य-तो(-तस्)-दत् (←दन्त)- -दन् जै. १६१<sup>३</sup>.  
 अन्य-तो(-तस्)-दन्त- -दन्ताः जै. २५; १३०.  
 अन्य-तो(-तस्)-द्वार- -म् जैउ. १, ९, ३, २;  
 अन्य-तो(-तस्)-मुख- -खः श. २, ६, ३, १६; का. १, ६, ३, १०.  
 अन्य-तो(-तस्ऽअ)-रण्य- -ण्याय तै. ३, ४, ११, १.  
 अन्य-त्र ऐ. १, ३; २, ७; ३, ४९; ७, ३४; शां. १५, ५<sup>३</sup>; २९, ५; शांभा. ५, ७<sup>३</sup>; श. ३, २, २, २७<sup>३</sup>; ५, १, २५<sup>३</sup>; ६, ३, २; ७, १, ४, १०; ९, २, १, २१; २२; १०, ४, ३, २१; १२, ३,

२, ७; ९, ३, ५; १३, १, ३, ६; १४, १, १, १; २३; २४; २, २, ५१; ५, ४, ६<sup>३</sup>; ७, ३, ७<sup>३</sup>; तै. २, ७, ९, १; ३, २, १०, ३; ३, २, ३; ४; ७, ११, २; ८, ८, ३; ९, ४, ४; तां. २४, १६, ४; सं. १, १, १३; जैउ. १, १३, १, ३; जै. ११२<sup>३</sup>; सा. १, १, १३; ४, १; ३, १, २; गो. १, १, २९.  
 अन्य-त्र-मनस्- -नाः श. १४, ४, ३, ८<sup>३</sup>.  
 अन्य-था ऐ. ७, १; शां. २, ९; श. १, ६, १, ४; ४, ६, १, ९; १०; ८, ४, ४, ३; ६, ३, १८; १३, ५, ३, ५; जैउ. १, ९, ३, २; जै. १३२; १६३; १६४; सा. १, ५, १, ५; अन्य-थाऽअन्य-था श. २, ३, २, १४; अन्य-थाऽइव श. १, ८, १, २५; जै. १६४.  
 अन्य-था-शीलिक- -कः गो. १, ३, १८.  
 अन्य-दात्- -तारम् गो. १, १, ३९.  
 अन्य-देव-त्य- -त्यः ऐ. २, १०; ४, २६; -त्यम् शां. १२, ६; -त्याः श. १२, ७, २, १६<sup>३</sup>.  
 अन्य-द्व-व्रत- -तस्य तैआ. ४, ११, ४.  
 अन्य-मनस्- -मनाः ऐ. २, ५; २८.  
 अन्य-राण्टीय(-घ्र+छ)- -यः श. ५, ३, ४, ९; -यम् श. ५, ३, ४, ९.  
 अन्य-व्रत- -तस्य श १४, ३, १, १९<sup>३</sup>.  
 अन्या(-न्यऽअ)-न्या(←न्य)- -न्या ऐ. ३, २<sup>३</sup>; तै. २, ७, १२, २; -न्याम् जै. १८.  
 अन्ये-द्युः ऐ. ५, २९<sup>३</sup>; शां. २, ९.  
 अन्यो(-न्यऽअ)-दर्या(←र्य)- -दर्यायै ऐ. ३, ३७.  
 १अन्यो(-न्यऽअ)-न्य, न्या- -न्यः शां. २, ८; तै. १, २, ३, ४<sup>३</sup>; ३, ७, १३, २; तां. ४, ३, ५-८; -न्यम् ऐआ. ३, १, ६; शां. १३, ९; शांभा. ७, १९; का. २, १, ३, १०; १२; ४, १४; १६; तैआ. १, ६, १; तां. २, ३, ४, ९; ३; गो. २, ३, ८; जै. ९०; १५२<sup>३</sup>;

—न्यस्मिन् ऐ. छ, २५; शां. २६, २<sup>३</sup>; जैड. १, १३, २, ३; —न्यस्मै तै. १, ३, २, १; तैआ. १, ६, ३; तां. ७, २, १; ष. ३, ७; —न्यस्य ऐ. छ, २७, ५, ९; शां. २७, ७; तां. २, ३, ७; १०, ५, ३; जैड. ३, ६, १, १; जै. ३८; ७४; १२७; —न्यस्यै जैड. छ, ८, १, ३<sup>३</sup>; —न्याम् तां. २४, ११, २.

२अन्यो(—न्यःSअ—)न्य, न्या— न्यम्  
 च. १, १, ४, ५, ७; २०; २, १, १५; १७;  
 ३, ४, १, २४; ३, १; ७, १, १, ३८; ४,  
 १, १८; ८, ६, १, १६; १२, ३, १, १<sup>३</sup>;  
 ८, २, ३०; १३, १, ६, १; का. २, १, २,  
 १०; १२; ४, १४; १६; —न्यस्मिन् च.  
 ५, १, १, २; ७, १, १, ३५; १०, ३, १:  
 ९<sup>३</sup>; ११, १, ८, २; ६, २, २; —न्यस्मै  
 च. ६, ५, २, २२; —न्यस्य च. ३, ४,  
 २, १; छ, ४, ५, २३; —न्यस्याः च.  
 ५, ३, ४, २, १; —न्यस्यै च. ५, ३, ४,  
 २, १; —न्येन च. ७, ४, १, २०<sup>३</sup>.

अ-न्यङ्-श्चेत्—म् ऐ. छ, १९.

अ-न्युङ्खन—नाय शां. २५, ११.

अ-न्युङ्(ख→)खा—ङ्खाः गो. २,  
 ६, १.

अ-न्युङ्(ख+यत्→)ख्य→)ङ्ख्या—  
 ङ्ख्याः ऐ. ६, १९.

अ-न्यून, ना— नम् च. २, १, १, १३;  
 ११, २, २, ९; —ना च. छ, ५, ८,  
 १६; ८, ५, ३, ८; —नाः च. छ, ५,  
 ८, १६; ७, २, ३, ३९<sup>३</sup>; —नेन च.  
 १२, ३, ५, १३.

अ-न्यून(—नSअ—)तिरिक्त—क्तम् च.  
 ११, २, ३, ९<sup>३</sup>; —क्तेन च. ११, २,  
 ३, ९.

अ-न्यूनतिरिक्ता(—क्तSअ—)ङ्-ङ्गः  
 गो. २, २, ५.

अप- अङ्गिः ऐ. १, ३; ३, ३६<sup>३</sup>; ७,  
 ५; ८, ७; शां. २४, ४; शांआ.  
 १, ४; २, १; ९, ७; १३, १; च.

१, १, १, १४; ३, १२; २, २, २; ११<sup>४</sup>;  
 ४, १६<sup>३</sup>; ६, ३<sup>३</sup>; २, २, ३, ११; ६,  
 २, १८; ३, १, २, १९<sup>३</sup>; ३, १, ७<sup>३</sup>;  
 ५, १, ३५<sup>३</sup>; ६, १, १९<sup>३</sup>; ९, ३, २९; छ,  
 ५, ७, ७<sup>३</sup>; ५, १, ४, ५<sup>३</sup>; ६, ४, ३, १<sup>३</sup>;  
 ७, १, १, १३; ८, २, २, ७; ८<sup>३</sup>;  
 ९, १, २, २; ३; १०<sup>३</sup>; १३<sup>३</sup>; २०<sup>३</sup>;  
 २१; २२; २५; ४, १, १०; ३, ९;  
 ११, ३, १, ३; ४, ४, ४<sup>३</sup>; ५, २, २, ५;  
 १२, ४, १, ५; ८; ४, २, २<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>; ६;  
 ९<sup>३</sup>; ८, २, १२; १४, ३, १, २५; ९, ४,  
 २२; का. १, १, २<sup>३</sup>; २, ३, ९; २, १,  
 १, ११; ३, २; २, १, २; ८<sup>३</sup>; २, ९<sup>३</sup>; ४,  
 ३<sup>३</sup>; तै. १, ३, १२; २, १, ७; ४, ३, ४;  
 ३, २, ८, १; २; ३, २, ३<sup>३</sup>; ४, ६; १०,  
 ४; ७, ४, १७; ९, ७, ५; तैआ. १,  
 २७, ५; ३२, १; ६, ६, १; ष. ५, २;  
 जैड. १, १, ३, ८; सा. २, ३, २;  
 ६, १०; गो. १, ३, ३७; ३९; २, २;  
 ९<sup>३</sup>; २, १, ३; ४, ६; अङ्ग्यः ऐ. छ,  
 २०; ऐआ. २, ४, १; शां. २५, १;  
 च. १, २, ३, १; २, २, २, ११; ३, ७,  
 ४, ४; छ, २, २, १५; ५, १, ४, ५<sup>३</sup>;  
 ६, १, १, १०; १२; ३, ११; ४,  
 २, २; ७, ४, ३; ४; ८, २, २; ३; ७,  
 ३, २, १४; ९, १, २, ५; ४, १, १०;  
 ११, ५, ४, ४<sup>३</sup>; ८, ४, ६; १२, १, २,  
 २; ९, २, ८; १३, १, ३; १४, ३, १,  
 २८; ३, २, १३; ४, ३, २९; ६, ७, ८;  
 का. १, २, ३, ९; ३, ४, १२; २, २, १,  
 १५; तै. १, २, १, ४; २, ३, ९, २;  
 ६, २, १<sup>३</sup>; ३, १, ५, ४<sup>३</sup>; २, ८, २; १०;  
 ७, १४, १<sup>३</sup>; २; ८, २, १<sup>३</sup>; ६, ४; ७,  
 ३; १७, ५<sup>३</sup>; १२, २, ६; तैआ. १, २, ३,  
 ८; २४, ४<sup>३</sup>; ३, १, १; ३, १३, १;  
 छ, १०, १; ८, १, १; १०, १, ३;  
 १२; तां. ७, ८, २; ९, २०; जैड.  
 १, १८, ४, १४; गो. १, १, २९;  
 अप-इति गो. १, १, २९; अपः  
 ऐ. १, २२; २, २०<sup>३</sup>; ३, १८<sup>३</sup>;

छ, २०<sup>३</sup>; २९; ३१; ५, १, ४; ६; १२;  
 १६; १८; २०; ७, २९; ऐआ. १, २, १;  
 २, ४, ३; शां. २, १<sup>३</sup>; २, ४; ३, ६; ८; ९;  
 ६, १४; ८, ६<sup>३</sup>; ७; १२, १<sup>३</sup>; २; १३,  
 ७; १५, ३<sup>३</sup>; १८, ९; २०, ४; २१, ४;  
 २३, ८; शांआ. १, ८; १०, ७; ११, १;  
 च. १, १, १, १<sup>३</sup>; १२<sup>३</sup>; १४; १६; १७;  
 १८; २; ५; २, ३, १<sup>३</sup>; ८; ३, १, २५;  
 ६, ४, ५; ७, १, १८; ४, १७; २, १, १,  
 ३; ४; ५; ३, १, १६<sup>३</sup>; २, १४<sup>३</sup>; ६, १,  
 ४८; ३, १, ३, १; २, २, १७<sup>३</sup>; ३, १, ७<sup>३</sup>;  
 ७, ४, ४; ९, ३, १२; १८; छ, ४, ५, १<sup>३</sup>;  
 ३; ५, २, १४; ६, ७, १२; ७, ३, ४, १<sup>३</sup>;  
 ३<sup>३</sup>; ४; २२<sup>३</sup>; ६, १, १, ९; १०; ४, ८<sup>३</sup>;  
 ३, १, १०; ४, ३, १; २; ५, १, १२; ८,  
 २, २<sup>३</sup>; ६<sup>३</sup>; ८; ११; ७, २, ४, ७<sup>३</sup>; ८-  
 ११; ३, १, ९; २०; २, १४; ४, १, ६;  
 १३; ५, २, ४०<sup>३</sup>; ८, २, ३, ६<sup>३</sup>; ३,  
 २, ५; ६; ९, २, १, १९<sup>३</sup>; १०, १, ३,  
 ३<sup>३</sup>; ६, १, ५; ११; ११, १, ५, ३<sup>३</sup>; ६,  
 १६; २४; ७, २; ५, ३, ४; ७<sup>३</sup>; ४, ५<sup>३</sup>;  
 ९, ६; ६, १, ११<sup>३</sup>; १३; ७, २, १; १२,  
 १, ३, १; ३; ४, २, ८; ५, १, ८<sup>३</sup>; २, १४;  
 १५; ८, १, ८; ९, २, ६; ९; १२; ३, ७;  
 १३, १, १, ४; २, ७, १३; १४; १५;  
 ८, १; ९; ४, ५; १४, १, २, ८; ३, १,  
 १४; २७; ६, ७, ८; ९, ४, ५; का. १,  
 १, १, २; ३; ३, १, ५; ९<sup>३</sup>; ६, १, ३०;  
 २, ८; ३, ५; २, १, १, १<sup>३</sup>; ९; ११-  
 १४; ३, २; २, १, १५<sup>३</sup>; २१; तै.  
 १, १, ३, १; ४, ३, ३; ६; ६, ५, ७; ९, ९;  
 १०, ५; ८, २, ५; २, १, ४, ९; ३, ९, २<sup>३</sup>;  
 ४, २, ९; ७; ७, ५; ५, ४, २; ८, ६; ६, ६;  
 ५; ९, १; ७, १७, ३; ८, १, ६<sup>३</sup>; २, ८;  
 ३, १; ६; ६, ४; ८, १२; ३, २, ४, १<sup>३</sup>;  
 २<sup>३</sup>; ३; ५, १<sup>३</sup>; ११; ८, १; ४; १०; ३;  
 ४, ५; ६; ६, २; १०, ४; १०, ९, २;  
 ११, ५, ३<sup>३</sup>; तैआ. १, १, १; ८, २; २, १,  
 १, २, ३; ४; २, ५, २; २, १०, १; १३, १;  
 छ, ४, २, ४; ५, १, ४<sup>३</sup>; ८, ९; ९, ५;

†'अपोच्छ्रयन्ति' इति पुण्यपत्तनसंस्करणे समादृतप्रमादः पाठः । ऋकेचित् 'कर्मणि' इत्यथमाहुः ।।

६, १, ४; ७, ३; ९, २; तां ७, ९, ३;  
 ६, ९, २२; ७, ८, १; ८, ७, ८; ९, ९,  
 ३; १३, ४, ८; १४, ५, १५; १८, ९,  
 १; घ. १, ५; ३, १; ४, ५; मं. १, ६,  
 २६; जैठ. ३, ६, १, ७; सा. १, ४, ११;  
 गो. १, १, ३; १६; २०; ३९; २, २; ९;  
 ५, १९; अपःऽह्व सा. ४, २, ४,  
 १८; अपाम् ऐ. २, १९; ८, ६; ७;  
 ८; ऐआ. २, १, ७; शां. १, २; ५;  
 २, ७; २१, ३; सा. १, १, १, २१; ३,  
 ३, ३, १८; ४, २, १, १०; ५, १, २, ७;  
 ३, ४, १; ६; १०; ११; १५; १७; ५,  
 १९; ४, १, १७; २, ४; ५, १, ५, ३, १;  
 ६; ६, १, ३, ३; ४, १, ८; ३, २; ४,  
 ८; ५, ४, ५; ८, २, ४; ७, ४, १,  
 ९; १३; २, ६; ५, १, ८; ९;  
 ११; २, ४६; ४७; ४८; ४९;  
 ५०; ५४; ५५; ५६; ५७; ५८;  
 ५९; ६०; ८, २, १, १०; ९, १, २,  
 २७; २८; ४, ३, ९; १०, ५, ४, १५; ६,  
 ५, २; ११, ५, ३, ७; ६, १, ११; १२,  
 १, ३, १३; ४, ४, ४; ७, ३, ३; ४; ८,  
 १, ४; २, १३; ९, २, ४; ९; १३, १,  
 ३, ३; १४, १, २, ९; २, २, ५; ३;  
 ५, ४, ११; ५, २; ७, ३, १२;  
 ९, ४, १; का. १, १, १, २; ४, १, ९;  
 २, १, १, १४; तै. १, ३, ९, २; ३; ५,  
 १, ४; ७, १, ७; ५, १; ५, २, ४, ७,  
 ८, ५, ८, ११; ६, ४, ६; ७, ७, ७; ९,  
 ५; ३, २, ३, ६; १०; ५, ७, १; १२, १;  
 ७, ४, ७; ९; ६, १; ९, १; १४, २; ३;  
 ८, ६, ४; १७, ५; ११, १, ४;  
 तैआ. १, २, २, १; २; ३; ४; ५; ६;  
 ७; ८; २३, ३; २४, १; २५, १; २;  
 २, ११, १; ३, ११, ९; ५, १०, ४;  
 ६; ६, ३, १; १०, १, १५; तां. १, २,  
 ५; ६, ८; ७, ८, १२; १२, ६, ८;  
 १३, १०, ५; १४, ५, १५; २०,  
 १४, २; आ. १, १५१; ५४४;

२, ५, ७; १७, ३; जैआ. १, १५१;  
 ५४४; २, ३; जैठ. १, १, २, ४;  
 ७; ८, १, ९; २, ३; ७; ११, २, ६;  
 ३, २, ४, २; घ. ५, ५; मं. १, ७, २; ५;  
 सा. २, ७, १३; गो. १, १, २; २९;  
 ३९; २, ९; ४, १०; अप्सु ऐ. १, ९;  
 ३, ६; ७, ७; १३; २६; ऐआ. ३, २,  
 ३; शां. २, ४; ५, ४; १२, १; ३;  
 १६, ७; १८, ८; १०; ११; २५, ६;  
 शांआ. ६, २; १०; ८, ४; सा.  
 १, ३, १, २५; ३, ८, ५, ९; ७,  
 १, ४, ६; २, २, ५; ६, १, १, १२;  
 २, १, ८; ३; ७, १, १७; ४, ३; ५;  
 ८, २, ३; ४; ७, १, १, २३; ४, १,  
 ८; ३०; ३, १; ८, २, ३, ८; ९, २, १,  
 ८; १९; ३, १, २०; १०, १, ३, ३; ५,  
 ४, ३; ६, ५, ३; १२, ४, ४, ४; ५, २,  
 १४; ८, २, १२; ८, ३, १५; ९, २, ५;  
 १३, २, ७, १०; ३, ८, ५; ६; १४, ३,  
 १, १४; ५, १, ८, ५; २; ६, २, १३; ६,  
 १; ७, ८; ९, १७; २३; का. १,  
 १, १, ३; तै. १, १, ६, १; २; २, २,  
 ७; ५, २; ३; ६, ५, ६; ८, २, १; २, २;  
 ९, ४; ४, ५, ५; ५, २, १; ८, ६; ६, १,  
 २; ४, ६; ७, १६, ४; ८, ३, २; ७, ६;  
 ३, ७, ३, ४; ५; १२, ६; ८, १७, ५;  
 ११, १, ६; १२, २, ६; ६, २; तैआ.  
 १, ८, १; २२, ७; ८; ९; २६, ७; २, १९,  
 १; ५, ७, ११; ९, ५; ९, ८, १; १०, १,  
 १३; तां. १, ६, ११; ७, ७, १९; ९,  
 ११; जैठ. १, २, ३, २; ९; १०; ११,  
 २, ४; १३, २, ७; १४, १, ४; १८, ४,  
 १४; घ. ४, १; मं. १, ७, १; २, २, १५;  
 सं. १; सा. २, ३, ८; गो. १, १,  
 ३; ४; ३८; २, २; ९; ३, १४; ५,  
 २४; २, १, २२; २, १२; ३, २; ४, ६;  
 आपः ऐ. १, ३; ७; ८; २, १६;  
 १९; २०; ३, ६; ४, २५; ५, २७;  
 २८; ७, ३; ५; २६; ८, ५; ६; ७; ८;

१३; १७; १८; २०; २७; ऐआ. १, ३,  
 ५; २, १, ७; ८; ३, १; ३; ४, १; ५;  
 २, ६, १; ७, १, १; शां. २, १; ३, ६; ७;  
 ८; ९; ७, ४; ७; ६, २; १४; ७, ४; ८,  
 ६; ७; १०, १; ११, ४; १२, १; २;  
 ३; ८; १३, ४; १५, ३; १६, ७;  
 १८, २; ८; १०; २४, ४; ५; २५, १;  
 शांआ. १, ४; २, १; ७, २२; ९, ७;  
 १०, १; ७; ११, २; ५; ६; सा. १,  
 १, १, १; १२; १७; १८; २०; ३, ५;  
 ७; २, २, २; ४, १६; ५, २०; ३, १,  
 ३; ७, १, २०; ४, १७, ९, ३, २; ४;  
 २, १, १, ३; ४; २, १, १; ६, २, १८;  
 ३, १, २, २; ६; १०; ४, १५;  
 ३, १, ७; ३, १८; ५, १, ३५; ४,  
 १९; ६, १, ७; १९; ८, २, ३;  
 ४; १०; ३, २०; ४, ११; ५, १; ३;  
 ११; ९, २, १; १०; १४; २५; २७;  
 २९; ४, ७; १४; १६; २५; ४, ३,  
 १३; १५; ५, १; ९; २०; २१; ५,  
 २, १४; ५, ३, ४, १; ३; ६; ७; ८; ९;  
 १०; ११; १२; १३; १४; १५;  
 १६; १७; १८; १९; २०; २१; २२;  
 ५, १०; १६; १९; ६, १, १, ९; २,  
 ३४; ३, १; २; ११; ४, ८; ३, १,  
 ९; १०; ३, ४, ३; ९; ४, २, २;  
 ५, १; २; ५, १, १; ७, ४, ४;  
 ५; ८, २, २; ३; ७, १, १, ३; १४;  
 १५; २२; २४; २, १, १७; ३;  
 २; ४, २; १०; ३; ३, १, ९; २०; ४,  
 १, ६; ८; १३; २, २१; ३; ५, १;  
 ११; ३१; २, १८; ४०; ४१;  
 ४२; ४३; ४४; ४५; ४६; ४७; ५०;  
 ५४; ५५; ५६; ६०; ६१; ८, २, २, ८;  
 ३, ५; १३; ३, २, ५; ६; ५, २, ४; ६;  
 १२; ६, १, १९; ७, ३, २१; ९, १, २,  
 २; ४; ५; २१; २२; २३; २, १,  
 १९; २०; ४, १, १०; ३, ९, १३;  
 १०, १, ३, २; ३, २, ६, १६; १७; १८;

† 'आपः' इति भाष्यमु.पा. चिन्त्यः । ‡ इत्यत्र प्रथमस्थल 'अपः' इत्यस्य स्थान 'आपः' इति मुपा. चिन्त्यः ॥

३,२,१३;४,४; ४,५, २;५,२,६<sup>३</sup>;  
 ४,१;३<sup>३</sup>;८;१४<sup>३</sup>;१५<sup>३</sup>;६, ५,१,२;  
 ११,१,६, १;१६<sup>३</sup>; २४<sup>३</sup>;३, १,३;  
 ४,४,१; ५,४,५<sup>३</sup>;७,१०; ९,८<sup>३</sup>;६,  
 १,११; १२,१,३, १३;४,१,५;८;  
 ५,२,१४;१५;८, २,३६;३,१५;९,  
 २,४;५;६;७;३,७;८<sup>३</sup>;१३,१,१,४;  
 ८,१,९<sup>३</sup>;१३<sup>३</sup>;३,५;४,५<sup>३</sup>;६; १४,  
 १,१,१४;२,९;२,२,५३;३,१,१३;  
 १४<sup>३</sup>;२५; २७<sup>३</sup>;२, १३;४,३,२०<sup>३</sup>;  
 ५,२,३;५,२;६,६;१;७,८<sup>३</sup>;९,१७;  
 २३;८,६,१<sup>३</sup>;९,१,२;२,१४;४,१;  
 का. १,१,१,२<sup>३</sup>;२,३,९<sup>३</sup>; ३,१,९;  
 ६,२,८; २,१,१,१<sup>३</sup>; ९;१२<sup>३</sup>;१३;  
 १४;३,२;५; २,१,२<sup>३</sup>; ८;२,२,९<sup>३</sup>;  
 ३,२०;४;३; तै. १,३,५;८;६,२;  
 २,१, १; १८;४, ३, ३;६; ८,३;  
 ५,१,१;७,६,१;३<sup>३</sup>;८,९,१; २,१,  
 ५,१;२,१,३<sup>३</sup>;३,६,१;४, ३, ११;  
 ६,७;५,३,३;४,२;५,२; ८, ५;६;  
 ६,६,२;३;४;७,१५,४; ८, ३, ४;  
 ९,३; ३,१,२,३<sup>३</sup>;४;५, ४; २, ३,  
 १२; ४, १<sup>३</sup>; २<sup>३</sup>; ३;५, १;२; ३,  
 ४<sup>३</sup>;८,१<sup>३</sup>;२<sup>३</sup>; ३;९,१४;१५; ३,२,  
 १;४,५;६,१<sup>३</sup>;३;९,४<sup>३</sup>;१०,३; ७;  
 ३,४<sup>३</sup>;५;४,२;६,४;२०;७, ६; ८;  
 ९;१२, ६;१४,१;२<sup>३</sup>;८,२,१<sup>३</sup>; ६,  
 २;१७,५<sup>३</sup>;९,७, ५<sup>३</sup>; १०, ८, ६;  
 १२,१,१;२,६<sup>३</sup>;९; तैआ. १, १,  
 ३;८,१<sup>३</sup>;१६,१;२१,३;२२,२;३<sup>३</sup>;  
 ४;५; ६;७;८; १२;२३,१;४<sup>३</sup>; ८;  
 २४, १<sup>३</sup>;२; ४<sup>३</sup>; २६, ४; ५<sup>३</sup>; ७<sup>३</sup>;  
 २७,६;३०,१;३१, ६; २,२, १<sup>३</sup>;  
 ३,१;३,६,१;८,१;९, २;१०, ३;  
 १४,२;४,११,७;८; ४२, ४<sup>३</sup>; ५<sup>३</sup>;  
 ५,९, ११;१०,६; ६, ४,१<sup>३</sup>;५,२;  
 ११,२;७,३,२;४,३;७,१;८,१,१;  
 ९,८, १<sup>३</sup>; १०, १,२<sup>३</sup>; ११<sup>३</sup>; १२;  
 १४;१५,१;२२,१<sup>३</sup>;२३,१<sup>३</sup>; २७,  
 १;२८,१<sup>३</sup>; तां. १,२,९;७,९,२०;  
 ८,७,८;९; ९,९,४; १३, ४,८;९,

१६<sup>३</sup>;२१,१०,२०; ष. २,४;५;६;  
 ७;१०<sup>३</sup>;३,१<sup>३</sup>; जै. १,१,२,७;६,  
 २;२,३,२;९;१०; ११;८,१,९;२.  
 ३;९,२, ५;११,१,५;९;१०;२,१;  
 १८,१, १;४,१४; ३,१,१,११;२,  
 ५,९<sup>३</sup>;४,३,६;९;५,२,४;६,४,६<sup>३</sup>;  
 ४, ११,१, १;९; १२,१,३;४<sup>३</sup>;२,  
 १; मं. १,२,१५;६,३; सं. ५; गो.  
 १,१,२;२९;३७; ३८;३९<sup>३</sup>;२,९<sup>३</sup>;  
 १६;२२;२४;३,१<sup>३</sup>;१४; ४, १०;  
 ५,२५;२,१,३; २२;२५;३,२; ४;  
 ६; आपःऽइव श. ४, २, ४, १८,  
 ०आपः ऐ. ८, ६; २७; शां. ११,  
 ४;८; श. १,१,३, ७<sup>३</sup>; ३, २, २,  
 १९<sup>३</sup>;८,२,३;९,३, २५<sup>३</sup>; ४, ४, ५,  
 २१;५,१,४,६; ६,८,२,२; तै. ३,  
 ७,१२,६; ११, १,५; मं. २,८,५;  
 -आपाः ऐआ. २,१,८; श. ३,  
 ४,३,२२. आपोदेवत्य-, आपोमय-,  
 आपोहिष्ठीया-, आपोरेवती-, अ.द्र.  
 अपाम् (नपात्) शां. २६, १३; श.  
 ३,९,३,२५; ४,४,५, १२; तै. १,  
 ३,५,४;७,१०,६.  
 अपो(-पःऽन-)नप्त्रीय,या(-न्त्+छ)-  
 -यम् ऐ. २,१९; -या ऐ. २, १६;  
 तां.२१,१४,१५;२५,१०,१५.  
 अप्व्(-प्+त्व)- -म् गो. १,१,२.  
 अप्य(-प्+यत्)- -प्याः तै. २, ८,  
 ६,४.  
 अप्सरस् अ.द्र.  
 अप्सु-क्षित्- -तः झ. ४,२,२,९.  
 अप्सु-चर्- -म् शां. २०, १<sup>३</sup>; तै.  
 ३,१२,७,३.  
 अप्सु-ज- -जः तै. ३, ८, ४, ३;  
 १९,२;२०,४.  
 अप्सु-जा- -जाः श. ७, ५, २,  
 १८; १३, २,२, १९;७, १०; ३,  
 १,३.  
 अप्सु-मृत्- -मते ऐ. ७,७<sup>३</sup>; श.  
 १२,४,४,४; तैआ. १०,१,१२;  
 -मन्तौ शां. १८,१०.

अप्सु-मृती- -तीभ्याम् श. ९,  
 ४,४,१३<sup>३</sup>.  
 अप्सु-योनि- -निः श. १३,२,२,  
 १९;७, १०;३,१,३; तै. ३,८,४,  
 ३;१९,२;२०,४.  
 अप्सु-पद्- -दः ऐ. ८, ६; -दम्  
 श. ५,१,२,५; तै. १,३,९,२; -दे  
 श.९,२,१,८;९.  
 अप्सु-पा(√सन्)- -पा तैआ. १,  
 १२,५.  
 अप्सु-पोस- -माः श. ४, ४,  
 ३,१३.  
 अप ऐ. ८,१०; चा. १४, ३, १, १९<sup>३</sup>;  
 तै. ३,२,५,१; तैआ. ४, ११, ४<sup>३</sup>;  
 ५,९,७<sup>३</sup>; जै. २०८; मं. १, २,५;  
 सा. २,८,१.  
 अप-कीर्ति(√कृत्)- -म् गो. १,  
 २,५.  
 अप/कृ, अप/करत् तै. ३, ७, १०,  
 ५; अप... (करत्) तै. ३, ७,  
 १०,६.  
 अप/कृप्, अपकर्पन्ति जै. ३, ३,  
 ४,२.  
 अप-कृपत्- -पन्तः तै. १, ५,  
 १, ५.  
 अप/क्रम, अपक्रामति श. ३, ६, १,  
 ३;४,६,९,४;५,४, ३, ११; १२,  
 ४,१,१०;७,२,१;१३,१,५,१; २,  
 ९,१; तै. २,३, ४,१; २;३<sup>३</sup>; ४<sup>३</sup>;  
 ५; ६; अपक्रामति श. ३, ८,३,  
 १५;४, ५;५,४, ३, २; जै. ४२;  
 १४२; १४६; तां. ९, ५, ६;  
 अप...क्रामति श. १२, ७, २,१;  
 १३,१,५,१;२,६,९<sup>३</sup>; ९, १<sup>३</sup>; तै.  
 ३,९,७,१;१४,१; तां. १६, १३,  
 ३; अपक्रामन्ति श. ३,२,२,२२;  
 १३, २,६,७;८, ५;९,९<sup>३</sup>; तै. १,  
 ४,४,८;७,१<sup>३</sup>;३,९,४,७;६,१; जै.  
 ४१; तां. ९, १०,२; १२,४, २५;  
 अप...क्रामन्ति श. १३, १,७,३;  
 २,८,५; ९,९; ५, २,१०; १४,१,

३,३२; तै. ३,८,१०,३; ४,९, ४, ५,६; ६,१,२; ७,५; अपचक्राम श. १,१,४, १; १५; १६; २,३,६; ५, २,६; २, २,४,४; ३, ४,१,१७; २१; ४,४,१,१६; ५,२,३,८; ४,३, २; ५,१; ९,५,१,१; १४, १,१,७; अपचक्रमतुः श. २,५,२, २; का. १,५,१,२; अपचक्रमुः श. २, ५, २,२; का. १,५,१,२; मं. २, ५, १०; अपक्रमिण्यामः जै. १३६; अपक्रामत् तां. ६, १,४; ५, १०; अपक्रामत् ऐ. ४, २६; शां. १, २; श. २,३,४, २; ३; ४; ५; ३, ९, २, २८; ४, ६, ९, ३; १३, १, १, ४; तै. १, १,२,३; २, १, २, १; २, २,३; ५,८, ५; ३,४,१; ३; ४; ५; ३, ९, १, १; तैआ. ५,१,२; ३,११, ३; तां. ६, ७,५; १८; ७,५,६; ११,५, १०; ८, ८; ११; १२; १३, ५, १३; १४, ३, १०; १८, ९, १; जै. ४२; १३६; १४२; १८०; अपक्रामताम् तै. १,३, १,१; २,२, १; जै. १७; अपक्रामन् श. ४, १,४,८; १३, १, ७, १; तै. १, ६, ४, १; २, २, १, १; २, २; तैआ. ५,२,१; तां. ६, ७, १९; ७, ५, २; १०, १३; १५, ५, ३५; १७, १०, २; २०, ३, २; जै. ४१; ५१; १३६; १८२; १८५; १९०; अपक्रामेत् श. १, ५,२,६; ७; ३,५, १, १७; जै. ४२; १४२; अप...क्रामेत् श. १३, १, ५, २; ३; ५; तै. ३, ९, १४, २; अपक्रामेयुः श. ६, ६, ३, ३; अपक्रामेयुः श. ४, ३, ३, ११; ६, ६, ३, ३; जै. ४१; ५१; अपक्रमिष्ट जै. १८२; अपक्रमीत् तै. ३, ७, ५, ५; अपक्रामीत् जै. १८०; अपक्रामीः जै. ९६; अपक्रमयति तां. १२, ४, २५. अपचिक्रमिपति श. ४, ६, ९, ३;

५; १६; अपचिक्रमिपन्ति श. ४, ६, ९, ३; अपचिक्रमिपाञ्चकार श. ४, ६, ९, १६; अपचिक्रमिपत् श. ४, ६, ९, १; अपचिक्रमिपन् श. ४, ६, ९, १. अप-क्रम- -मात् श. ४, ३, ३, ११; अप-क्रमण- -म् श. १, २, ५, ८; ९; २, २, ३, ८; ३, ५, १, १५; ११, १, ५, ४. अप-क्रमितुम् श. ३, ५, १, १७. अप-क्रमितोः जै. १४४. अप-क्रम्य ऐ. २, ३; ४, ५; श. ४, ३, ३, ६; अप-क्रम्यऽह्व श. ३, ८, ५, ११. अप-क्रान्त,न्ता- -न्तः जै. ४२; -न्तम् जै. १८०; -न्ताः शां. २३, २; -न्तौ तां. ६, १०, ५; ७, ६, १२. अप-क्रान्त-तेजसू- -जांसि गो. १, १, २८. अप-क्रान्त-मेघ- -घाः श. १, २, ३, ९. अप-क्रान्तमेघसू- -सः का. २, २, १, २२. अप-क्राम(त्-→)न्ती तां. २, १३, २. अप-क्रामम् (णमुल्) जै. १४३; -मम्ऽह्व जै. १०१. अप-क्रामु(क-→)का तां १८, ५, १६. अप/क्री, अपक्रीणीयात् श. १४, ९, ४, ७. अप/क्षि, अपक्षीयते श. १, ६, ३, २४; ७, २, २२; २, १, ३, १; ४, ४, ८; १५; १८; अप...क्षीयते श. ८, ४, १, १०; १४, ४, ३, २२; २३; अपक्षीयति तैआ. १, १४, २; अपक्षीयस्व श. १४, ९, १, १९; अप-क्षेष्टाः शांआ. ४, ९; तैआ. १, १४, २. अप-क्षय-भाजू- -जः शां. ५, ६. अप-क्षीयमाण- -णम् तां. २५,

१०, ८; -णस्य श. १०, ४, २, १७. अप-क्षीयमाण-पक्ष- -क्षम् श. १४, ९; १, १९; -क्षस्य श. ११, १, ७, ४, -क्षात् श. १४, ९, १, १९. अप/क्षै, अपक्षायति तै. ३, ७, १, ३; अपक्षयित् तै. ३, ७, १, ३; ५. अप/गम्, अप...गच्छन्ति गो. २, २, १६; अपगच्छतात् तैआ. १०, १, १३; अप...गच्छेत् ऐ. ३, १९. अप-गमन- -म् जै. १७. अप-गर-अभिगर-, द्र. अप-गदभ- -म् तै. ३, ४, १४, १. अप/गा, अपगात् श. २, ३, ४, २६; का. १, ४, १, २०; अपगाः ऐ. ७, १७. अप/गूह, अपगूहन्ति जै. १८५; अपगूहत् तैआ. १, ११, ३. अप/गै, अपगायत् गो. २, २, १४. अप/ग्रह, अपग्रहति श. १, ८, ३, १६. अप-गृह्य श. २, ५, २, ४३; ४, १, ३, १९; ३, ५, १२; का. १, ५, १; ३७. अप-घाटलीका जै. १६५. अप-घाटिला- -लाभिः तां. ५, ६, ८. अप-घात(√हृन्)- -तः श. ११, ५, ५, १. अप/चाय्(→चि), अपचायन्ति श. ३, ४, १, ३; अपचायन्ति तै. १, १, २, २; जै. १३३; अपचायाञ्चक्रुः जै. १३३; अपचायन् तै. २, ७, १८, १; जै. १८; १३३; अपचायेयुः तै. २, ७, १८, २; जै. १८. अप-चित- -तः श. ३, ४, १, ३; ४; ६; तां. १९, ९, २; -तम् जै. १३४; -ताः जै. १३४. अप-चित-तम- -मः तै. ३, ८, ७, २; -माः तै. ३, ८, ५, २. अप-चिति- -चितिः ऐआ. १, २, ४; ३;

४, ३<sup>३</sup>; श. ११, २, ७, १०; १२, ७, १,  
९; तै. २, ६, ५, ५; ३, ७, ७, ८;  
१२, ९, ५; तैआ. ३, ९, २; जै.  
१३३<sup>३</sup>; तां. १९, ८, १; ९, १;  
२५, १८, ४; जैउ. १, ४, ३, ३;  
१२, ५, ५; -चित्तिम् ऐ. ८ २६;  
शांआ. १२, ३; श. ३, ४, १, ५<sup>३</sup>;  
१२, ७, २, १४; तै. २, ६, १४, ६;  
३, ८, ७, २; तैआ. ५, २, १२; ४,  
८; जै. १३३<sup>३</sup>; तां. १९, ८, १,  
२; ३; ५; ९, १; ३; जैउ. १, १२,  
५, ५; ४, ३<sup>३</sup>; -चित्तिः श. १०,  
६, १, २; जैउ. ४, ६, १, ३; जै. ६;  
-चित्तेः जै. १३४; -चित्त्वा तां. १९,  
८, १; -चित्त्वे ऐआ. १, ४, २; श.  
१४, ४, ३, २२; सं. १, ७, ४.  
अप-चित्ति-काम- -मः तां. १९,  
८, १; ९, १.  
अप-चित्ति-मन्- -मान् श. ११,  
२, ७, ११<sup>३</sup>; जैउ. १, १२, ५, ५.  
†√अपचित्य, अपचित्यति तैआ.  
६, ५, ३.  
अप√चित्, अपचेत्तयातै श. १, ८, ३,  
२२; तै. ३, ३, ९, ६.  
अप-चेत्तस्- -तसः तै. ३, ३, ११, १.  
अप√च्छिद्, अपच्छिन्नति श. ३, ६,  
४, ११; अप...च्छिनदै जै. १६०.  
अप...अच्छिन्दत् जै. १६०.  
अपच्छिद्यते ऐ. १, १३; श. ३, ७,  
१, ९; २४.  
अप-च्छिद्- -द्सद् श. ७, ३, ४,  
९; तां. ११, ११, २; १३, ६, २;  
१४, ६, १; १८, ६, २३.  
अप-च्छिद्य ऐ. ७, १०; श. १, ५,  
१, ३.  
अप√जन्, अपजजिरे शां. २८, २.  
अप√जि, अपजयति श. १०, ५, १,  
४; १३, ३, ५, १; ३:३; १४, ४, ३, ६;

तां. १६, ६, ५; जै. १४४; अप-  
जयति श. १०, १, ४, १४; अप...  
जयति शांआ. १३, १; श. १०,  
६, १, ४; ७; ६; ७; ८; ९; ११; ५, ८;  
११, ३, ३, ७; ४, ३, २०; १२, ३, ४,  
११; ९, ३, ११; १२; १४, ४, ३, ६;  
६, २, १०; ३, २; तै. २, १, ६, ५;  
३, १०, १०, ५; ११, ८, ६; तैआ.  
१, ८, ७; २, १४, १; १९, १; तां.  
२५, १५, ४<sup>३</sup>; अप... (जयति) श.  
११, ३, ३, ७<sup>३</sup>; अपजेयतः जै. ६<sup>३</sup>;  
अपाजयत् तै. २, १, ६, ५; ३, १२,  
५, ४; अप...अजयत् तै. ३, ११,  
८, ५; अपाजयन् श. ३, ६, १, २८;  
अपाजयन् श. ३, ६, १ २९<sup>३</sup>; ४, ३,  
४, २०; अप...अजयन् तां. २५,  
१५, ४; अप...जयेम तै. २, ४, ७, ५.  
अप-जय- -म् ४, २, ३.  
अप-जिति- -म् तै. ३, ११, ८, ५.  
अप-जिघांसत्, -अप-जिघांसमान-  
अप-जिघांसु, अप√हन् द्र.  
अप√तक्ष, अपतक्षणुवन्ति श. ३, ७,  
१, ८.  
अप√तम्, अप...वतामिष्टाम् जै. १७.  
अप√तृ, अप...तरति जैउ. ४, १२,  
२, ६.  
अप√द्रा, अपद्रान्तु सं. १, ३, १२.  
अप√द्, अपद्रवतः श. ४, २, १, ५;  
अपाद्रवत् गो. २, ३, १२; अपा-  
द्रवन् ऐ. २, ११.  
अप√धाव्, अपाधावन् जै. ७४.  
अपधावेत् श. ४, १, १, २६.  
अप-धावत्- -न् श. ४, १, १, २६.  
अप-धुर- -म् तै. १, ६, ५, १.  
अप√ध्वंसु, अपध्वस्यति गो. १, १,  
२८.  
अप-ध्वस्त, स्ता- -स्तः गो. २, २,  
५<sup>३</sup>; -स्ता गो. १, १, २८; -स्तैः

तैआ. १, ४, २.  
!अप-ध्वान्तः- -म् जैउ. १, १६, ३, ८.  
अप-नत्(√नम्)- -तः शां. १०, १;  
श. ११, ७, ३, ३.  
अप-नद्य(√नद्य) शां. ३०, ५.  
अप√नह्, अपनह्यामि तै. २, ४, २,  
२; ३<sup>३</sup>.  
अप-निघन- -नाभ्याम् जै. ३०; -ने  
जै. ३०; -नेन जै. १८<sup>३</sup>.  
अपनि√धा, अपनिद्वेषे श. ३, ९,  
४, २२.  
अप-नि-धाय श. ४, ३, ३, ८<sup>३</sup>; ४,  
१४; जैउ. २, १, ६; जै. ३४<sup>३</sup>; ३७<sup>३</sup>.  
अप-नि-हित- -तः श. ५, १,  
४, १०.  
अप-नि√ली, अपन्यलयन्त श. ४,  
१, ३, १.  
अप√नुद्, अपनुदते तै. १, ५, ९, ७;  
अपनुदन्ति तैआ. १०, ६३, १;  
अपनुनोद् गो. १, २, १७; २, ३,  
१९; अप...नुदस्व ऐ. ६, २२;  
तै. २, ४, १, २; ३; ५, ८, ११; तैआ.  
१०, १, ११; अप... (नुदस्व) ऐ.  
६, २२; तै. २, ४, १, २; अपनुदताम्  
श. १, ८, ३, १; ३; ४; अप...  
नुदताम् तै. ३, १, १, १०; १२;  
अप...नुदेताम् तै. ३, ७, ६, १४.  
अपानुदन्त तैआ. १०, ६३, १<sup>३</sup>;  
अप-नुत्त- -त्तौ तै. १, १, १, ५.  
अप-नुत्त-व(मतुप्→वत्→)ती-  
-म् शां. २९, ४.  
अप-नुत्ति- -त्यै शां. २९, ४; तां.  
१२, ४, १०.  
अप-परा-जेतोः(√जि) शांआ. १, ८.  
अप-प्रव/सृप्, अपप्रसर्पति तैआ. १,  
१४, ३; ४<sup>३</sup>; अपप्रसर्पन्ति तैआ. १,  
१४, २; ३<sup>३</sup>; अपप्रसृप तैआ. १, १४,  
४<sup>३</sup>; अपप्रसृपत तैआ. १, १४, २; ३<sup>३</sup>;

† कान्तात् क्तिन्ताद्वा अप√चायेः क्यघन्तो नाधा. द्र. । ‡ सायणस्य 'अपमृत्सुघयति' इति योजना  
स्वरविगोधाचिन्त्या । § Or.-अनु. 'अपघ्नात्'-इत्येव साधु प्रतीयते । अथवा 'अपघ्वान्तम् ऊर्णहि' इत्यस्य तान्त्रो  
निर्देशः । एतंसति √अपोर्णु द्र. ।

अप/प्र, अपप्रवते श. ५, ४, ३, २, ३;  
 अपप्रमुविरे श. २, ५, १, २, ७.  
 अप-प्रे(√इ), अपप्रयन्ति श. २, ३, १,  
 ७; १२, ४, ४, ६; ७; अपप्रयन्ति  
 श. २, ३, १, ७; १२, ४, ४, ६;  
 का. १, ३, १, ३; अप...प्रयन्ति  
 का. १, ३, १, ३.  
 अप/प्लु, अपप्लावयति श. ३, ९, ३,  
 २६; १२, ९, २, ७; तै. ३, ८, ४, २; ३.  
 अप/वध्, अप...अधीभत्सन्त ए.  
 ३, २०१.  
 अप-वर्हिष्- -पः श. २, ६, १, २, ३;  
 ४, ४, ५, १४; १९; का. १, ६, १,  
 १५; तै. १, ६, ९, २; -षौ श. २,  
 ६, १, ४, ४; ४, ४, ५, १९; का. १,  
 ६, १, २९; तै. १, ६, ९, १०.  
 अप/वाध्, अपवाधते ऐ. १, १३; ८,  
 २७; अपवाधस्व तै. २, ८, २, ७.  
 अप-व्राधमान, ना- -नः शां. १०,  
 २; तै. १, २, १, २, १; -नाः श. ९,  
 २, ३, ८; -नौ तै. २, ८, ४, ५; ३,  
 १, १, १, २.  
 अप/भज्, अपभजते तां. ८, १, १, १;  
 अपभजै जै. १५६; अपभजन्  
 श. ३, ८, ३, २, ९.  
 अप-भज्य तां. ९, ३, १.  
 अप-भ(य→)या ऐ. ५, २५; शां.  
 २७, ५.  
 अप-भरणी- -णीः तै. १, ५, १, ५; २,  
 ७; -णीभ्यः तै. ३, १, ५, १४;  
 -णीषु तै. १, ५, २, ९.  
 अप/भिद्, अप...भिन्धि तां. १३,  
 ८, ४.  
 अप/भृ(←ह्), अप...भरन्तु तै.  
 ३, १, २, ११.  
 अप-भ्रंश- -शः तै. १, ५, १, २; जै.  
 १५६; -शःऽइव तां. १२, १०,  
 ३; १४, ४, ३; ५, ३; ६, ३; १०, २;  
 २१, ९, १३.

अप-मित्य(√मा)- -म् गो. २, ४, ८;  
 अप/मृज्, अपमृष्टे श. ५, २, ४,  
 १४; अपमाष्टि श. ४, २, १, १४;  
 अप-मृजते श. १३, ८, ४, ४;  
 अप...मृज्महे तैआ. ६, १, २;  
 अपामृजते श. ५, २, ४, १४.  
 अप-मृज्य मं. २, १, १४.  
 अप-मृष्ट- -ष्टः श. ४, २, १, १४.  
 अप/युज्, अपयुङ्क्ते श. ५, ५, २, ४.  
 अप-युज्य श. ५, १, ४, ११.  
 अप/राध्, अपराध्नोति श. ४, ६, ३,  
 २; तै. ३, ९, २, ३; अपराध्नोति  
 श. ४, ६, ३, २; १३, २, ५, २; तां.  
 १२, ४, १३; जैउ. १, ६, १, ८,  
 अप...राध्नोति श. १३, २, ५, २;  
 अप...राध्नोति श. ५, ३, ५, २, ९;  
 अपराध्न्यात् ऐ. ४, ९; तै. ३, २,  
 १०, ३; अप...राध्न्यात् ऐ. ६,  
 ३६; अपरात्सीत् श. ११, १, ४,  
 ४; अप...अरात्सीः जै. १५१;  
 अपराधाः श. १४, ९, १, ११.  
 अप-राद्धि- -द्धिःऽइव का. १, १;  
 ४, ५.  
 अप-राध- -धः जैउ. १, ४, २, ५.  
 अप/रुध्, अपरुणद्धि ऐ. ५, ३०;  
 जैउ. २, २, २, ८; अप...रुणद्धि  
 ऐ. ५, ३०; अपरुधो जै. १००;  
 अपरुधुः श. १२, ९, २, १; अप-  
 रुध्यात् तै. ३, ७, ३, ३; अपरु-  
 न्ध्यात् तै. ३, ७, ३, ३.  
 अप...रुध्यते तां. २, २, ७; १०, ४.  
 अप-रुद्ध, द्वा- -द्धः श. १२, ९,  
 ३, १, ३; जै. ४०; ७८; १७८; तां.  
 २, १, ४; ३, ७; ७, ६; १०, ४; १२,  
 १२, ६; १५, २, २५; -द्धम् तां.  
 १८, ५, ५; -द्वा ऐ. ५, ३०.  
 अप-रुद्ध-राजन्य- -न्याय तां. २,  
 १०, ४.  
 अप-रुध्य- -ध्यः ऐ. ५, ३०; तै. ३,

७, ३, ३.  
 अप-रुध्यमान- -नः ऐ. ८, १०.  
 अप-रोध- -धः जैउ. २, २, २, ८.  
 अप-रूप- -पम् तै. ३, ७, २, ३;  
 -पाणि ष. ५, ८.  
 अप(-पऽङ्)-र्तु- -र्तौ ऐआ. ५, ३, ३.  
 अप-लालपत्(√लप्)- -पते तैआ.  
 ६, २, १.  
 अप/लुप्, अपलुम्पति श. २, ४,  
 १, ८; ९; १३; का. १, ४, २,  
 ४; ८.  
 अप-वक्तु(√वच्)- -क्ता श. ४, ४,  
 ५, ५.  
 अप/वद्, अपवदति शांत्रा. १, ८,  
 जै. १०३. अप-वाद द्र.  
 अप/वध्(←√हन्), अप...वध्या-  
 सम् श. १, २, ४, १७; अपावधीत्  
 ३, ४, ४, २४; २५; अपावधीत्  
 श. ४, ३, ४, २, १; अपावधिपत्  
 जैउ. १, १८, २, १; अपावधीः श.  
 ३, ४, ४, २, ३; अपावधीम् तै. १,  
 ५, ९, ५; ६.  
 अपवर्ग- -र्गः शां. १५, १; -र्गे  
 तैआ. १, ३, २, ३.  
 अप/वह्, अपावहन् तै. १, ५, २, ९.  
 अप-वहत्- -न्तः तै. १, ५, १, ५.  
 अपोह्य शांआ. १०, ८.  
 अप-वाद(√वद्)- -दः शांआ. ७, ११.  
 अप/विच्, अपविनक्ति श. १, १,  
 ४, २, २; का. २, १, ३, २, ३.  
 अप/वृ, अपावृणोत् तैआ. ४, ११,  
 ८; अपावृणोत् जै. २०३; अपावः  
 जै. २०३; २०४.  
 अप-वृत्- -तः जैउ. ३, २, ४, ४.  
 अप-वृत्य श. १४, १, ४, १६.  
 अप/वृज्, अपवृङ्क्तेऽइव श. १, ४,  
 १, ३८; अपवृणजे श. ४, ३, १, ८.  
 अप-वृक्ता(←क्त) श. ४, ६,  
 ९, २, १.

† 'अप...धीभत्सन्ते' ऐ. ३, ४६ M.W. इत्यस्य चिन्त्यम् । M.W., P.W. एतयोर्वाधोर्निष्पन्नमित्यपि चिन्त्यम् ।

† 'अपावधीत्' इति शाखान्तरपाठः ॥

अप/वृत्, अप... अवृत्सत शां. २, ४.  
 अप/वे, अपवायते गो. २, २, ४.  
 अप/वेष्ट, अपावेष्टयत् तां. १३, ५,  
 २२.  
 अप-वेष्टयत्-न् तां. १३, ५, २२.  
 अप-वेष्टित-तः जै. ३, २, ४, ४.  
 अप-व्यादाय(विऽआ/दा), चा. ११,  
 ४, २, १०.  
 अप-व्या(विऽआ)/ह, अपव्याहरेत्  
 शा १, ५, २, ८<sup>३</sup>; ९-१२; १४;  
 अपव्याहरेत् शा. १, ५, २, १५;  
 का. २, १, ३, १३; अपव्याहरेद्युः  
 शा. १, ५, २, १३.  
 अप-व्रज-म् गो. १, ५, २५.  
 अप-शिरस्-रसा गो. १, २, १६; २,  
 २, ६; -राः शा. १४, २, २, ४८.  
 अप/शिष्, अपशिनष्टि शा. ७, ४,  
 २, १८<sup>३</sup>; अपशिष्ण्यात् शा. ७,  
 ४, २, १८.  
 अप-शीर्वन्-र्णां शा. १४, १, १,  
 १७; २, ४४; ४९; तैआ. ५, १,  
 ६; जै. १८६<sup>३</sup>.  
 अप/शुच्, अप...शोशुचत् तैआ.  
 ६, १०, १<sup>३</sup>; ११, १<sup>३</sup>; २<sup>३</sup>.  
 अप/श्रथ्, अप...श्रथिष्टन जै. ५३.  
 अप-श्रित(√श्रि)-तः ऐआ. ५, ३,  
 ३; शा. १०, ५, २, १८<sup>३</sup>; १९; तै.  
 १, ५, ८, १.  
 अप-सं/क्रम्, अपसङ्क्रामति शा. १,  
 ५, ३, ६.  
 अप-सरण-तुस्(ः) शा. १, ९, ३, ११<sup>३</sup>.  
 अप-सलवि शा. २, ६, १, १५<sup>३</sup>; ३४; २,  
 १२; ३, १, १३; १३, ८, १, १९;  
 २, ६; १४, १, ३, ३१; का. १, ६, १,  
 ११; २३.  
 अप-सलवि-सृष्टा(←ष्ट)-ष्टाभिः  
 शा. १३, ८, १, १९.  
 अप/सिष्, अपसेधति जै. २०५;  
 प. ३, १<sup>३</sup>; अपसेध का. २, १, ४,  
 ३; अप...सेध शा. १, २, १, ४;  
 का. २, १, ४, ३; तै. २, ५, ८, ११;

अपासेधत् जै. १, १८, १, १०;  
 अपसेधत् जै. १, १, ५, ३.  
 अप-सेढुम् जै. १, १, ५, ४.  
 अप-सेध(त्→न्ती) जै. १, १,  
 ५, १.  
 अप/सु, अप...सुव शा. १३, ८,  
 ४, ४.  
 अप-स्कृद्वरी-म् तै. ३, ४, ११, १.  
 अप-स्खल-लःऽइव शा. १, ७, ३,  
 २६.  
 अप/स्तम्भ्, अपस्तम्भुयात् जै.  
 १०९.  
 अप/स्पृ, अपस्पृणवत् शां. २४, ३<sup>३</sup>.  
 अप/स्पृष्, अपस्पृधेयाम् ऐ. ६,  
 १५; जै. १४८.  
 अप/स्यन्द्, अप...स्यन्दताम् तैआ.  
 ६, ११, २<sup>३</sup>.  
 अप/हन्, अपहते ऐ. ४, २२<sup>३</sup>; ५, १;  
 शां. ४, १; शा. १, २, ४, १७; ६, ४,  
 ९; ८, १०, ३; २, १, ३, ४; ४, ९, ४, ४,  
 १५; ७, २, १, ४<sup>३</sup>; ९, १३; १४; १५;  
 १६; ८, ५, १, ७<sup>३</sup>; ९; १०; ११; १४;  
 १५; १६; १७<sup>३</sup>; १२, ९, २, ७; ८;  
 १३, २, २, १०; ११; ४, १, १३; ५,  
 १, १७; ६, १, ४; २, ४; ६; १५; १७;  
 १४, ३, १, २८; का. १, १, ३, ३;  
 ४, ८; ३, ४, ९; तै. १, ५, ९, ६; ८,  
 १०, ३; तां. ६, ४, ९; जै. ८३<sup>३</sup>;  
 १३०; १८१; १९०; २०६<sup>३</sup>; २०८;  
 प. १, २<sup>३</sup>; अपहते शा. १०, ४, ३,  
 २२; ११, १, ३, ७; ४, १; अपहते  
 शा. ८, ५, १, ७; अप...हते ऐ. ४,  
 २२; २५; ५, १; २५; ६, ४<sup>३</sup>; शा. १,  
 ६, ४, ९; २, १, ३, ४; ४, ९; ८, २, ३,  
 १४; १२, ६, १, ३; ४; ५; ६;  
 ७; ८; ९; १०; ११; १२; १३; १४;  
 १५; १६; १७; १८; १९; २०; २१;  
 २२; २३; २४; २५; २६; २७; २८;  
 २९; ३०; ३१; ३२; ३३; ३४; ३५;  
 ३६; ७, १, १४; ९, २, ७; ८; १३,  
 २, २, १०; ११; १२; ४, १, १३; ५, १,

१७; ६, १, ४; ५; २, ४; ६; १५; १७;  
 १४, ३, १, २८; का. १, १, ३, ३; ४,  
 ९; तै. २, ७, १८, ४; तां. १२, ३, १३;  
 ६, १०; १२; १०, २२; १३, ५, २३;  
 ६, १०; ११, १०; १४, ५, २३; १२,  
 ७; १५, ५, २०; १७, ५, २; अप...  
 (हते) ऐ. २, २२; जै. ५३; अप...  
 हते शा. १३, २, २, १२; अपहन्ते  
 जै. १२७; अपजिघ्रति शां. २८, ८;  
 अपघ्नते ऐ. २, ३६; ६, ४<sup>३</sup>; ३६;  
 ऐआ. १, १, २; शां. २४, २; ३;  
 २७, ६; चा. ४, ६, ८, १८; अपघ्नते  
 शा. १२, ८, १, १७; तां. २, ३, ४;  
 ९, ३; ४, ९, ५; २२; ९, ८, ८; जै.  
 १४०<sup>३</sup>; १४६; अप...घ्नते तां. २३,  
 १६, ३; २५, १, ७, ३; अप...हन्महे  
 शा. ११, ५, ५, ३; अपहन्ति ऐ. २,  
 १७; ३, ११; ४, ४; शां. १८, १२;  
 शा. १, १, २, ३; १५; ३, ५; ४, ४;  
 २१; २, १, ४; ३, १, ५; ५, १, ४; ६,  
 १, १५<sup>३</sup>; ७, १, २०; २, १, ३, ९; ३,  
 ८, ३, २४; ४, ३, ४, २१; ४, ५, ८,  
 ५, ३, २, २; ४, १, १०; ६, १, ३, ९<sup>३</sup>;  
 २०; ३, ३, ७; ७, २, १, ६; ४, १२; ३;  
 २, ११, ४, ९, ३४<sup>३</sup>; ३७; ५, २, २८;  
 ४१; ८, २, ३, १४; ९, १, २, १०; २;  
 ३, ६<sup>३</sup>; ५, २, ३; १०, २, ३, २; १३,  
 ५, ४, १; ८, १, ११; २, ३; १४, ३, १,  
 १२; १३, १६; का. १, १, ३, ८; २,  
 १, २, ५; १२; ३, २; २२; २, २, १०;  
 ४, ५; तै. १, १, ३, १; २, ६, ६; ३, २,  
 ४; ३, २, ९, ५<sup>३</sup>; ६<sup>३</sup>; ९; १०; १०, १;  
 ८, १५, १<sup>३</sup>; १८, ७; तैआ. ५, ९, ४;  
 तां. ५, ५, १३; ६, १०, ७; ८, १, १२;  
 १७, ५, ४<sup>३</sup>; ६<sup>३</sup>; २३, १६, १०; गो. १,  
 १, १५; ३, २१; अपहत् ऐ. ७, १२;  
 शा. २, ३, ३, १३; ४, २, १, ४; २०;  
 ५, ३, २, २; ३; ७, २, १, ४; जै. ५३;  
 अपघ्नन्ति शां. ९, १, ५; १०, १;  
 १७, १; ६; शा. १, २, ४, १६; ३, ३,  
 १, ७; ६, १, १९; १२, ८, १, १७;



अपघ्नन्ति तै. २, ३, ९, ७; ८<sup>३</sup>; ९;  
तां. ४, ६, १३; १४; १५<sup>३</sup>; १६, ४,  
५; अप...घ्नन्ति श. ७, ५, २, ४१;  
अपहंसि श. ९, ४, ४, ४; अप...  
हृथ तैआ. १, २, ८, १; अपजघ्ने जै.  
१३०; अपजघ्निरे ऐ. ६, १<sup>३</sup>; श.  
१, ५, ९, ६<sup>३</sup>; ४, २, १, ५; तै. १, ५,  
९, ५; अपजघ्वान श. ४, ३, ४,  
२१; ५, ४, १, १०<sup>३</sup>; १३, ५, ४, १;  
अपजघ्वान श. ५, ४, १, १०<sup>३</sup>;  
अपजघ्वुः शां. २४, ३<sup>३</sup>; श. २,  
४, ३, ११; ४, १, ३, ८; अपहनिष्य-  
ध्वे ऐ. ६, १; अपहनिष्यामहे श.  
४, २, १, ६; अपहनिष्यति गो. १,  
१, २३; अपहनत् श. ७, ५, २,  
४१; अपहन्तामहे श. ४, २, १, ६;  
७, २, १, २; अप...हन्तु तै. १, २,  
१, १; अपजहि श. ४, ३, ४, २१;  
५, २, ४, १६; मं. १, ४, १-४;  
अप...जहि श. १, २, १, ४; ६, ४,  
४, १६<sup>३</sup>; का. २, १, ४, ३; तै. ३,  
१०, ८, १; अप...हत्तम् श. ४, ६,  
९, १४<sup>३</sup>; अपहत मं. १, ४, ५;  
अपहन्ताम श. ६, ३, ३, ७<sup>३</sup>; का. १,  
३, २, ३; अपाहत ऐ. ४, २५<sup>३</sup>; ऐआ.  
१, २, २; श. ८, ५, १, ६; १०; ११;  
१५; १६; तै. १, ७, १, ८; २, २, ९, ६;  
७; ८<sup>३</sup>; अपाहत श. ८, ५, १, ६; ९;  
१४; तां. ४, ९, ५<sup>३</sup>; ९, ८, ८; १२,  
६, ९; १३, ५, २३; ६, १०; ११, १०;  
१५, ५, २०; २५, १७, ३; १, ३, १;  
जै. १४६; अप...अहत श. १,  
६, ४, ९; अपाघ्नाताम् जै. २०६;  
अपाघ्नत ऐ. २, ११; १७; ३६; ५,  
१<sup>३</sup>; ६, ४<sup>६</sup>; शां. ४, १; श. १, २,  
४, १७; ४, २, १, ६; ७, २, १, ३; ११,  
५, ५, २<sup>३</sup>; तां. १२, ६, १२<sup>३</sup>; १४,  
१२, ७; जै. ६९; ८३<sup>३</sup>; गो. २, २,  
१६; अपाघ्नत श. १, २, ४, १८;  
४, ६, ८, १८<sup>३</sup>; ७, २, १, ३; ११, १,  
३, ७; का. २, २, २, १०<sup>३</sup>; तां. १४,

१२, ७; गो. २, २, १६; अप...  
अघ्नत ऐ. ६, ४; तां. २५, १७, ३;  
अपाहनमहि श. ११, ५, ५, ४<sup>३</sup>;  
अपाहन ऐ. ६, २; ३६; श. १, ६,  
१, १२<sup>३</sup>; ४, ३, ४, २१; ७, ५, २, २८;  
तै. ३, २, ८, ६; ८, १५, १; १८, ७;  
तां. ६, ६, ८<sup>३</sup>; ८, १, ९<sup>३</sup>; १०; १४,  
११, १४; १७, ५, १; जै. १८१;  
अपाहन श. १, ४, ५, ३; ७, ५, २,  
३७; तै. ३, २, ७, ६; अपाहताम्  
श. ५, ३, २, २; अपाघ्नत् श. ६,  
३, ३, ७; ७, २, १, ५; ९, १, २, १०;  
का. १, ३, २, ११; तै. १, ३, २, ६;  
३, २, ९, ४; तैआ. २, ९, १, १५, १;  
तां. ४, ६, १३; १२, ३, १३; २३,  
१६, २; अपाघ्नत् श. ७, २, १, ५;  
अप...हनीवहि जै. २०६; अप...  
हनीमहि जै. ६९; ८३; अप...  
घ्नीत तां. १७, १, ८; अपहन्याम्  
शां. २८, ८; अपहन्युः तै. २, ३,  
९, ९. अप/वध् द्र.  
अपजिघांसाम श. २, ४, ३, ३.  
अप-घ्नत्- -घ्नत् शां. १०, २; श. २,  
१, ४, १८; ३, ६, ३, ११; ८, १, ९;  
का. १, १, ४, १८; तैआ. १०, १,  
४; तां. ६, १०, ६; जै. ९०.  
अप-घ्नती- -घ्नत्यः श. ३, ९, २,  
१६.  
अप-जिघांसत्- -सन्तः शां. २४, ३.  
अप-जिघांसमान- -नाः शां.  
२१, १.  
अप-जिघांसु- -सुः ऐ. ४, ४.  
अप-हत्- -तः तै. ३, २, ९, ४<sup>३</sup>;  
-त्तम् श. १, १, २, १५; ४, २१;  
का. २, १, २, १२; ३, २२; तै. ३, ७,  
९, २; -ताः ऐ. ३, ५०<sup>३</sup>; ६, ४<sup>३</sup>; मं.  
२, ३, ३; -तानि श. ९, २, ३, ७;  
१, ३, १; -ते शां. २, ९.  
अप-हत्-पाप्मन्- -प्म जै. ४,  
८, ३, ४-९; -प्मन् श. ६, ६,  
४, १, २; -प्मनः श. ७, ३, ३, १;

-प्मसु जै. ४, ८, ३, ३; १०;  
-प्मा ऐ. ७, १२; ऐआ. १, २, ३;  
शां. १८, ४; २७, ५; श. ५, ३, २,  
२३<sup>३</sup>; ६, २, २, १९<sup>३</sup>; ९, ५, २, ४; ५;  
६; १४, ७, १, २२; तैआ. २, १५, १;  
जै. १४०; १६०; जै. ३, ५, ८, २;  
७, २, २; गो. १, १, ३८; -प्मानः  
ऐ. ४, २५; ६, १; श. ९, ५, २, ४; ५;  
६; ११; का. १, १, ३, ८; ४, ९; तैआ.  
२, ९, १; -प्मानम् ऐ. ५, २५; श.  
७, ३, ३, १. अनपहतपाप्मन्- -द्र.  
अप-हत्-तमस्क- -स्काः सं. २.  
अप-हति- -हत्तये का. १, ३, ३, १२;  
-हत्तिम् ऐ. ६, १; -हत्तये ऐ. १, १६;  
१९; ऐआ. १, २, २; शां. ८, ४; ९, १;  
१०, ३; ११, १; श. ३, ७, २, २; १३,  
४, १, १३; १४, १, ३, १४; १९; २०;  
२१; २२; २३; २९; तै. १, ६, ८, ९;  
७, १, ८; २, १, ३, ४; ७, १८, ४; ३, २,  
२, २; ३, १२; ४, २; ३; ५, ५<sup>३</sup>; १०; ६,  
१; ८, ५; ६; ९, १५; ३, १, १; ६, ९;  
७, ४; ७, ३, ७; ८, १, २; १५, २; १९,  
२<sup>३</sup>; २०, १; तैआ. ५, २, १२; ४, २;  
३; १२; ८, २; ९, ४<sup>३</sup>; ६, ९, १; तां.  
८, ९, ५; १२, १०, २२; १३, ५, २२,  
१४, ५, २२; जै. १३०; १, ३, १;  
गो. २, १, १८<sup>३</sup>; २, १६<sup>३</sup>.  
अप-हृथ ऐआ. २, ३, ८; शांआ.  
६, २०; श. ३, ३, ३, १६; ४, ३, ४,  
८; ६, ३, १, २९<sup>३</sup>; ७, ३, २, १०<sup>३</sup>;  
११; ४, १, ३३<sup>३</sup>; ३७<sup>३</sup>; ९, १, २,  
१३<sup>३</sup>; २०<sup>३</sup>; २, ३, ३; ४; ५; ५, २, ७<sup>३</sup>;  
११, ५, ५, ४<sup>३</sup>; ५; ६<sup>३</sup>; १४, ४, १, ११;  
१२; का. १, १, ४, १५; १६; २, १,  
१, १२<sup>३</sup>; तै. ३, २, १०, १; तां. १७,  
५, ३; जै. ६९; १६०; जै. २, १,  
१, २<sup>३</sup>; २०<sup>३</sup>; ४, १, २<sup>३</sup>; २२<sup>३</sup>; ४, ८,  
३, ३<sup>३</sup>; १०<sup>३</sup>; ११<sup>३</sup>; १०, ४, ९.  
अप-हन्तुम् श. ४, २, १, ५; तां.  
१२, ६, ८.  
अप-हन्तु- -न्ता शां. ८, ४; १०,

३; शा. १, १, ४, ६; ३, ४, ८; १३;  
६, १, १२; १५; २, १, ३, ९; ३, २,  
१३; ३, ८, १, ६; ४, ५, ६; ७; १३;  
७, ३, २, १६; १३, ८, १, ११; १४,  
३, १, १०; ११; का. २, १, ३, ११; ४,  
४; ६; ७; १३; २, १, १०; -न्तारम्  
शा. १, ६, १, ११; १४.

अप-हरस्-सम् तां. १२, १३, ४.

अप-ह्राय(√१हा) तैआ. ५, ३, १.

अप√हि, अप...हित तैआ. १, १,  
३; २१, २.

अप-हिंकार-रस् शा. २, २, ४, १२;

-राणि का. १, २, ४, ९; -रेण शा.

२, २, ४, ११; का. १, २, ४, ९.

अप√ह, अपहरन्ति शा. ३, ६, २, १४;  
१५; तां. ९, ५, ६; अप...जहार

ऐ. ५, ३०; अपजहुः शा. ११, ६,

३, ११; १४, ६, ९, २८; अपहरात्

ऐ. ५, ३०; अपहरान् शा. ३, ६, २,

१४; १५; अपहरत जै. १७६;

अपहरेत् ऐ. ७, ४; अपहरेयुः ऐ.

७, ४; शा. १, ४, ७, ५; ४, ५, १०, १;

तां. ९, ५, १; अपहृथाः जै. ३,

५, २, ७; ८, ५; १४; अपाहापुः शा

३, ६, २, २४.

अप...हियन्ते शा. ११, १, ६, ३५.

अप-हृत-तः शा. ३, ६, २, १९;

४, ४, २, ७.

अप-हृत-सोमपीथ-थान् शा. ३,

६, २, २४.

अप√ह्व, अपह्ववते शा. १३, २, ८, ४;

अप...ह्ववते तै. ३, ९, ६, १; अप-

ह्ववे शा. ४, १, ५, ७.

अप-ह्वव-चः शा. १, ८, २, ९.

अपाक(√पडा/कृ), अपाकरोति शा.

११, १, ४, २; तै. ३, २, १, १; तां.

१७, ११, २; अपाकरोति शा. १,

७, १, १; अपाकरोति तै. ३, २,

१, १; अपाकुर्वन्ति शा. ११, १, ४,

१; तां. ५, १०, ९; २५, १०, ३;

अपाकुर्वात् तै. ३, ७, १, ६; ७; ८.

अपा-कृत-ताः तै. ३, ७, १, ४.

अपा-कृत्य शा. २, ५, ३, ४; का. १,  
५, २, ४.

अपाकर्म्य(-पडा/कर्म) ऐ. ४, ५.

अपा(-पडा- )ख्यातु(√ख्या)-

ख्यात्रे तैआ. ६, २, १.

अपा(-पडाअघ→)घा-घाः तै. ३,

१२, ४, ७.

अपाञ्च्(-प/अञ्च्)-पाक् ऐआ.

५, २, ४; शा. ३, ९, ४, २१; गो. २, ६;

१३; -पाङ् ऐआ. २, १, ८; तैआ.

१०, १, १३; -पाचः ऐ. ६, २२;

तै. २, ४, १, ३; गो. २, ६, ४;

-पाञ्चम् शा. १, ८, ३, ५; -पाञ्चो

तै. २, ४, २, २.

अपाच्य-च्यानाम् ऐ. ८, १४.

अपाञ्च्(-प/अञ्च्), अपाजन्ति ऐ.

५, २८.

अपा(-पडाअ- )ति/इ, अपात्येति गो.

१, १, १५; ३, २२.

अपा(-पडा- )/दा, अपादत्ते शा. ५,

३, १, १३; ६, ४, ४, ९; ५, २, १, ८,

२, ६; ७; ९, १, २, ५.

अपात्त-त्तम् शा. १४, ९, १, १०.

अपा-दातु-तारः तै. १, ७, ३, १.

अपा-दाय शा. ६, ७, ४, १४; ८, २,

८; १४, १, २, १७; ७, १, १०; २, ५.

अपा(-पडा- )/घा, अपाद्धानि

शां. ९, ६; १७, ७; २५, १२.

अपान्(-प/अञ्च्), अपानिति शा.

८, ५, १, १७; १४, ६, ५, १; जै.

२, १, १, १५; १६; १९; ष. १, ३;

अप...निति शा. १२, ३, २, ७; ८;

अपानन् जै. ४, ११, १, ३; अपा-

न्यात् शा. १४, ९, ४, ९; अपान्यात्

शा. १४, ४, ३, ३४; जै. ३, १, ५, ६.

अपात्त-त्तम् ऐ. २, २१; तै. ३,

१०, ८, ३; ११, ५, ४; -त्तइति

शा. ११, ८, ३, ६; -त्तः ऐ. २, ४;

२९; ४०; ३, २; ६, २८; ऐआ.

२, १, ५, ३, ३; ४, १, २; शां. २, ८;

६, १५; १२, ४; १३, ९; १५, ३; १६,  
४; १७, ७; शांआ. १०, ८; ११, ३;

६; शा. १, ४, ३, ३; शा. ८, १, ३,

८; ४, २, ६; ५, १, १४; १०, १, ४,

३; १२, ७, २, ५; ९, २, १२; १४,

४, ३, १०; ६, १, १२, ९, २७; ८,

१५, ३; तै. १, ५, ३, १; २, १, ५,

९; ३, ३, १, ५; ७, ४, १२; ९, ३;

१२, ९, ४; तैआ. ७, ५, ३; ७, १;

८, २, १; तां. २, २, २; ७, ३, ८; ६;

१७; २५, १८, ४; जै. ९६; जै. ८,

१, ५, २, ३; १७, १, २; ३; २, १,

१, १, २, ५; २, १, ९; ३, ४; ५; ६; ७;

४, ३; ४; ५; ६; ३, ३, ५; ४, ११, १, ३;

९; ष. २, २; ६; ७; गो. २, १, २६;

२, १४; ३, ७; ५, ४; ६, ८; -न्म् ऐ.

२, २१; २९; ४०; ऐआ. ५, १, ४;

शां. १२, ४; १३, ९; १७, ७;

शा. १, ४, ३, ३; १२; ८, २, ३, ३;

११, ८, ३, ६; १२, ७, २, ५; तै. १,

१, १, २; ५, ७, १; २, ८, ८, ३; ३,

४, १८, १; तैआ. ४, २, ५; १०,

३६, १; तां. १, १०, ६; ५, ४, ३;

७, ६, ११; जै. ११९; १६४;

जै. १, १४, ४, १; २, २, १, ९;

ना. १, ७, ४; गो. १, ३, ७; २, ३,

७; ५, ४; -न्स्य ऐआ. ३, २, ५;

शां. १४, ४; शांआ. ८, ८; गो. १,

३, १८; -त्ताः शां. ७, १; १०, ३; गो.

११, २, ७, २७; गो. १, ५, ५; -त्तात्

ऐआ. २, ४, १; शां. ६, १०; तै. १, ५,

७, १; -त्तान् गो. १, १, ३९; २, १६;

-त्ताय ऐआ. ५, १, ४; शा. ७, ४,

२, ८; २८; ८, ३, १, १०; २, ४, ४, २,

६; ७, १, २२; ३, १९; १३, २, १, ५;

८, २; ५, १, ४; तै. ३, २, ६, ४; ७,

५, १३; तैआ. ४, ५, १; १५, १;

१०, ३३, १; ३४, १; तां. १, ५, १०;

१०,६; ७,६,१४; -ने शां. २, ८;  
शांआ. ११,१,५; ६; श. १४, ६,  
९,२७; तैआ. १०,३३,१; ३४,१;  
३६,१; तां. ७, ३, २९; -नेन ऐ.  
२,४०; ६,२८; ऐआ. १, ४, ३;  
२,१,८; शां. २, ७; श. १, ४, ३,  
१२; ८,५,१,१४; १०,१,४,१२;  
१४,६,२,२; ५, १; तां. ५, ४, २;  
जैड. २,१,१,१४; १५; १६; ३,२,  
३; ९; ३,६, ५, ८; गो. २, ६, ८;  
-नै: गो. २,५,४.  
अपान(त्→)ती का. १,१,४,२६.  
अपान-दा(√दा)- -दा: श. ९,  
२,१,१७.  
अपान-भाज(न→)ना जै. १६४.  
अपान-भृत्- -त: श. ८, १,३,  
६; ७.  
अपान-रूप- -म् श. ११, २,  
७,२७.  
अपान्य श. १४,९,४, १०; जैड.  
३,१,५,५; ६,५,८; ७,११,१,४.  
अ(-पडा-)/पा-मार्ग(√मृज्)- -र्गं  
श. १३,८,४,४; -र्ग: श. ५,२,४,  
२०; -र्गम् ष. ५,२,३; सा. २,६,३;  
-र्गान् तै. १,७,१,८; -र्गै: श.  
५,२,४,१४; १३,८,४,४.  
अपामार्ग-तण्डुल- -लान् श. ५,  
२,४,१५.  
अपामार्ग-होम- -म: तै. १,७,१,  
८; -मम् श. ५,२,४,१४.  
अपामित्य(√मा)- -त्यानि तै. ३,७,  
९,८.  
अपामीव- -वम् आ. १, ३९७; -वे  
आ. जैआ. १,५६१.  
अपाय(-प/इ)- -म् ऐआ. २,३,३.  
अपा(-पडा-)/यम्, अप...आय  
याम जै. १८०; अप...आयाँसम्  
जै. १८०.  
अपा-यन्तुम् जै. १८०.

अपा-र्( -प/त्र ), अपाराम जै.  
१८०.  
अपा(-पडा-)/लम्- -म् श. ३, ३,  
४,१३.  
अपा(-पडा-)/वृत्, अप...आवृ-  
त्सते शां. ९,४.  
अपा(-पडा-)/व्य(√अव्)- -व्या: तै.  
३,८,१७,५; -व्यानि तै. ३,८,  
१७,५.  
अपाष्टि-ह(√हन्)- -हस्य श. १२,  
७,२,१५; -हौ जै. १५०.  
अपाष्टि-हन्- -हा श. १२, ७,  
१, ६.  
अपासू(-प/१अस्), अपासु: जै.  
२०४.  
अपासू(-प/२अस्), अपास्यति शां.  
९,४; श. १,१,२,१५; अपास्यन्ति  
श. ३,३,२,२; ८; अपास्य श. ५,  
२,४,१६; अपास्यन् श. ३,२,१,  
३१; अपास्यत् श. १,२,५,२६;  
का. २,२,३,२३; अप...अस्यत्  
२,२,४,८; अपास्येयु: ष. ३,१.  
अपासक्त(-पडा-)/सञ्ज्)- -क्त:  
जै. २०५.  
अपा(-पडा-)/हन्, अपाहन्ते ऐ.  
६,४; गो. २,५,५.  
अपे(-प/इ), अपेति ऐ. २,११; अप-  
चन्ति तैआ. ६,३,२; तां. ९,८,१०;  
अपेत्तु तै. ३,७,१४,४; अप...  
यन्तु श. १३,८,२, ३; अपेहि ऐ.  
६,३३; मं. २, ५, ७; जै. १३६.  
अपेत श. ७,१, १, २; तै. १,२,  
१,१६; तैआ. १,२७,५; ६, ६,१;  
जैड. १,१६,२,४; अप...इत्त श.  
७,१,१,२; अपेयु: श. ११, ५, ५,  
१३.  
अप-यती(←त्)- -ती: श. ५, ३,  
४,९.  
अपाय- . ग.द.

अपेत- -ते जै. १८२.  
अपेक्ष(-प/ईक्ष्), अपेक्षन्ते श. ९, २,  
३, २७; तैआ. १, २७, ५; अपेक्षिष्ठा:  
श. ११, ५, ३, ३; अपेक्षिषि श.  
११, ५, ३, ६.  
अपे(-पडा-)/न्द्र- -न्द्र: श. १, ६, ३,  
६; ७, ५, ४, ७; -न्द्रम् श. १, ६,  
३, ६; ७, ५, ४, ७; १२, ७, १, १, ८,  
३, १; -न्द्रस्य जै. १४२.  
अपोदक, का- -म् शां. २०, १;  
-काभि: तैआ. १, १०, २.  
अपोदि(-पडा-)/इ, अपोदेति श.  
२, ६, १, १५; का. १, ६, १, ११;  
२७; अपोदिहि ऐ. ४, ८; अपो-  
दियात् ऐ. ६, ३४.  
अपोदित- -तम् ऐ. ६, ३४; -ता:  
जैड. ३, २, २, ५.  
अपोदित्य- -म् श. १३, ५, ३, ९.  
अपोद्(-पडा-)/गम्, अपोजिगां-  
सेत् ऐ. ६, ३४.  
अपोद्घ(-पडा-)/ह, अपोद्धरते  
श. ९, १, १, ३३; १, २, ७; अपोद्ध-  
रति श. ३, २, ४, १३; १४; ५, ३,  
३, १२; ४, २, ३; ९, ४, ३, १६;  
अपोद्धरेत् श. ११, १, ६, ३५.  
अपोप्य(-प/वप्) जै. १४; २६.  
अपोर्णु(-प/ऊर्णु), अपोर्णुते ऐ. १,  
३०; शां. ९, ६; श. ३, ३, ३, १२;  
अपोर्णुत: श. ४, २, १, १८; अपोर्णु-  
वन्ति श. ३, २, ४, १५; ४, ३, ५, १९;  
अप...ऊर्णुहि ऐ. १३, १९; शां. २५,  
३; तै. २, ५, ८, ३; तैआ. ४, ४२, ३.  
अपोह(-प/ऊह्), अपोहति श. १,  
८, ३, ५; अपोहामि श. १, ८, ३,  
१-४; तै. ३, ७, ५, २; अप...ऊह  
तैआ. ६, १, १; अपोहत् जै. १६०.  
अपोह, अपव/वह द.  
अ-पक्ष- -क्ष: तां. १९, १०, २; -क्षा:  
तां. १४, १, १२, १३.

† EGG. इत्यस्य बहु. चिन्त्यम् । ‡ 'अपामार्गन्तः' इति मुपा ।

§ 'उपेक्षिष्ठाः' इति अज. मुपा ।

¶ 'अपध्वान्तम्' इति ऐपस्- पदविभागः प्रमादसाक्ष्यम् ।

अ-पक्ष-पुच्छ- -च्छः श. १३, ८, १, १८;  
 तै. ३, १०, ११, ७.  
 अ-पत्ति(-हन्→)घ्नी मं. १, २, १७.  
 अ-पत्नीक- -कः ऐ. ७, ९<sup>३</sup>; १०<sup>३</sup>; तै.  
 २, २, २, ६; ३, ३, ३, १; -कस्य ऐ.  
 ७, १०.  
 अ-पत्य- -त्यम् गो. १, ५, २४; -त्याय  
 श. ७, ५, १, ३१.  
 अ-पथ- -थम् श. ७, १, २, १९; -थेन  
 ऐ. ४, ४.  
 अ-पद्-, अ-पाद्-द्र.  
 अ-पदाति- -तीन् तै. ३, ८, १, २.  
 अ-पदी-, अ-पाद्, द्र.  
 अ-पद्यमान(√पद्)- -नः तैआ. ४,  
 ३, २; ५, ३, ६.  
 अ-प(न्न→)ञा जैउ. ३, ५, १, २.  
 अ-पन्न-गृह- -हः तै. ३, ३, ९, ६;  
 -हस्य श. ३, ९, २, १३; तै. ३,  
 ३, ९, ८.  
 अ-पन्न-द(न्त→)ती- तै. १, ३,  
 ४, ५.  
 अ-पयस्त्व( -स + मतृप् ) जै. १५०.  
 अ-पर, रा- -रः शांआ. ३, ५; श. १०;  
 ४, ३, ९; १३, ८, १, ७; १२; ३, १;  
 ४; ४, १२; तैआ. ६, १, २; १०, १;  
 २; जै. १४७; -रम् ऐ. १, ३०;  
 ३, ४३; ६, १७; ऐ. ७, ६; १६<sup>६</sup>;  
 १७; ३३; ८, २७; शां. १७, ७;  
 शांआ. १३, १; श. १, ६, ४, १४;  
 ८, १, ३०; ३२; २, २, २, ११; ३, २,  
 ४, १५; १६<sup>३</sup>; ५, ३, १३; ९, ३, १५;  
 ३२; ४, १, ५, ७; ४, २, ६; ५, १४;  
 ६, ८, ११; १६; ६, ८, १, ७; ७, १,  
 १, ४२<sup>३</sup>; ९, २, ३, १७; १४, ७, १,  
 १३; १८; का. १, २, ३, ९; तै. १,  
 ३, ५, १; ४, २, ३; तैआ. १०,  
 १०, २; जै. ६<sup>६</sup>; ९२<sup>३</sup>; सा. १, २, ३<sup>३</sup>;  
 आ. २, ४, ७; ५, १; ७, १; २३, २०;  
 मं. २, ८, ८; गो. २, ५, ४; ११; १५;  
 ६, ६<sup>३</sup>; -मृड्व गो. १, ३, ७<sup>३</sup>; ९<sup>३</sup>;  
 -रया ऐ. १, २३; शां. ९, ६; श.

५, १, २, १६; -रयोः श. ३, ५, २,  
 ११; ४, ६<sup>३</sup>; ७<sup>३</sup>; १६; १७; ७, १, १,  
 २७; -रस्मै १३, ८, १, १९; २०;  
 ३, १२; १४, ६, ८, ५; -रस्य गो.  
 २, ६, १३; -रा ऐ. ५, १३; ऐआ.  
 १, ५, ३; शां. २३, ८<sup>३</sup>; तैआ. १,  
 ५, १; -राः श. ३, ६, २, २६; ५,  
 २, ४, ८; तै. १, ६, २, ४; -राणि  
 श. ११, १, २, ११; -रान् श. २,  
 ६, ४, ३; ४; ४, ६, ८, ६; का. १, ६,  
 ४, ४; ५; ७; ८; -राभ्याम् श. २,  
 ३, ३, ९; -राम् श. २, २, ४, ५;  
 जै. ११७; जैउ. १, १८, ३, ४; -रे  
 ऐ. ४, २५; ८, २३; श. १, ६, १, ३;  
 १२, ७, ३, १२; १३, ५, ४, १४;  
 २३; तै. १, ३, ३, ५; जै. ५३;  
 -रेण ऐआ. ५, १, २; श. ५, २, ५,  
 ५; ९; तै. २, ५, ६, ५; ३, १२, १, १;  
 जै. १२७; गो. १, ३, ११; १२;  
 २, २, ९; ४, ६; ५, ११; -रेषाम् गो.  
 १, ४, १८<sup>३</sup>; १९<sup>५</sup>; २१<sup>३</sup>; -रौ ऐ. ८,  
 १२<sup>३</sup>; १७; शांआ. ३, ५<sup>३</sup>; तै. २,  
 १, ८, १; जै. ११७<sup>३</sup>.  
 अपरी- -रीषु श. ११, २, ७, १२;  
 १३, ३, ५, ४; तैआ. ३, १८, १.  
 अपर-जन- -नम् गो. २, ६, १६;  
 -नाः गो. २, ६, १६.  
 अपर-तार- -रः जै. २०४<sup>३</sup>; -रे जै.  
 २०४.  
 अपर-त्व- -स्वाय शां. १०, ४.  
 अपर-दिश्य- -इयस्य तैआ. १, ८, १.  
 अपर-दीक्षिन्- -क्षिणः ऐ. १, ३.  
 अपर-पक्ष- -क्षः तै. २, २, ३, १;  
 -क्षम् शां. ४, ४<sup>३</sup>; तै. २, २, ३, १;  
 -क्षाः ऐ. ४, २५; श. ८, ४, २, ११;  
 तै. ३, १०, ४, १; ११, १०, ४; तैआ.  
 ४, १९, १; -क्षात् तै. २, २, ३, २;  
 -क्षान् श. ६, ७, ४, ७; -क्षे शां.  
 ४, १; श. ११, १, ५, ३; तै. २, २,  
 ३, २; प. ४, ६; -क्षेण शांआ. ३,  
 २; -क्षेभ्यः श. ८, ४, २, ११.

अपर-पक्ष-भाजू- -जः शां. ५, ६;  
 गो. २, १, २४.  
 अपर-पक्षीय(-क्ष+छ)- -याणाम्  
 गो. १, १, २७.  
 अपर-पाद- -दौ तैआ. २, १९, १.  
 अपर-पुरुष- -षाः श. १०, ३, ५,  
 ११.  
 अपर-रात्र- -त्रात् ऐ. ४, ५; गो. २,  
 ५, १; -त्रे श. ३, २, २, १६; जैउ.  
 ४, ५, ३.  
 अपर-वृत् श. १०, ३, ५, ११<sup>३</sup>.  
 अपर-सक्थि- -क्थयोः श. ३, ८, ३,  
 २७; २९.  
 अपराधः- -धः श. १३, ४, २, ४<sup>३</sup>;  
 -धात् तै. १, २, ३, ४.  
 अपराह( -ऽअहन् )- -हः श. २, १,  
 ३, १; २, ३, ९; ४, २, ८; ६, ७, ४, १३;  
 का. १, १, ३, १; २, ३, ७; ३, ३, ८; तै.  
 १, ५, ३, ३; जै. १३२; जैउ. १, ३, २,  
 ४; -ह्रात् तै. १, ५, ३, २; ३; -ह्रै  
 ऐ. १, २२; २३; ५, २६; ऐआ. ५,  
 ३, ३; शां. ५, ६<sup>३</sup>; ७, ४<sup>३</sup>; ८, ६; ७;  
 ८<sup>३</sup>; ९; श. १, ६, ३, १२; २, ४, २,  
 ८; ३, १, २, १; २, २, १६; ४, ४, २;  
 २१; ६, ३, ४; ४, ६, ९, ८; ६, ७, ४,  
 १३; ११, १, ४, २; १४, ३, १, २४;  
 का. १, ३, ३, ८<sup>३</sup>; ५, २, ४; तै. १, ५,  
 ३, ३; ३, ८, १२, २; तां. ९, ५, ५;  
 १८, ३, २<sup>३</sup>; जै. १३२; १६४; २०९;  
 जैउ. ४, ५, १; सा. २, ५, ३; गो. २,  
 १, २४<sup>३</sup>.  
 अपराह-भाजू- -जः गो. २, १, २४.  
 अ-परशु-वृक्ण- -णम् श. ६, ६, ३, ५<sup>३</sup>.  
 अ-परा(-राऽआ-)गत- -तम् तां. १,  
 ५, १७.  
 अ-परा-जयिन्(√जि)- -नम् तै. १,  
 ७, १०, ५.  
 अ-परा-जित, ता- -तः जै. ११४;  
 -तम् ऐआ. ४, १, १<sup>३</sup>; शां. २०,  
 १; शांआ. ३, ३, ५; तै. २, ६, ७,  
 १; ३, ३, ७, ७; गो. २, २, १६; -ता

ऐ.१,१४; शांआ. ६,७; श.१४,५,  
१,६; तैआ.१,२,७,४; -ता: ५,४,४;  
-ताम् ऐ.८,९; -ते तै.३,३,७,७.  
अ-परा-जिति- -त्यै गो.२,२,१६.  
अ-परा-जित्य गो. २,२,१६.  
अ-परा-जिष्णु- -ष्णु: शांआ ६,  
७; श.१४,५,१,६.  
अ-पराधीन- -न: श. ११,५,७,१.  
अ-परा-भाव(√भू)- -वाय तै. १,  
६,१,९; २,१,५,४<sup>२</sup>; गो.२,४,८.  
अ-परा-भूत,ता- -त: श.१,५,२,  
४; -ता: श.२,३,१,२०; ५,१,३;  
४; ३,६,२,२६; का. १,३,१,१२;  
४,३,३,४.  
अ-परा-वाप(√वप्)- -पाय तै.३,२,  
२,७; जै. ३४; १७९.  
अ-परा-सिक्त(√सिच्)- -म् श.७,  
३,१,११<sup>२</sup>.  
अ-परि-ज्यानि(√ज्या)- -नि: ऐ. ७,  
२१<sup>२</sup>; २२; -न्यै ऐ. ७,२१.  
अ-परि-पश्यत् (√दृश्)- -श्यन्  
तैआ. १,४,३.  
अ-परि-पादनी- -नी सं. २,५,१४.  
अ-परि-भक्षित- -त: शां. १२,५.  
अ-परि-भिन्न- -न्ना: श. ५,३,२,७.  
अ-परि-मित,ता(√मा)- -त: ऐ.२,  
१७; ६,२; ८; २३; ८,५; २०; शां.  
१०,१; ११,७; २६,३; श.३,६,४,  
२६<sup>३</sup>; ६,५,३,७; ७,२,४, ३०; ८,  
७,२,१७; १३,८,२,२; ८; १४,१,  
२,१८; तै.३,८,६,२; गो.२,१,७<sup>३</sup>;  
६,५; -तम् ऐ. २,१७<sup>३</sup>; ४,६<sup>३</sup>; ८,  
२०; शां. २६,३; श.२,१,४,१७;  
३,६,४,२६<sup>३</sup>; ५,४,४,१३<sup>३</sup>; ६,४,  
१,७; ५,२, ७; ३,७; ७,२,४, ३०;  
१३,४,२,२; १४,१,२,१८; का. १,  
१,४,१७; २,२,३,१३<sup>३</sup>; तै. १,१,

४,१; ३,२,४,६; ३,६,७; ८,१५,३;  
तैआ.१,३,५; जै.१,१५,१,२; २,  
५<sup>३</sup>; ५,४,३; गो.२,५,३<sup>३</sup>; -तया का.  
२,२,३,१३<sup>३</sup>; -तस्य ऐ. ४,६; ८,  
२०; शां. १०,१; २६,३; श.१३,  
१,३,२; ४,२,२; तै. १,१,६,११;  
३,३,६,७; ८,२०,२; तैआ. ५,३,  
५; ४,३; -ता श.१२,८,३,५; -ता:  
श. ६,५,२,७; ३,६; ७,३,१,४२;  
१०,४,३,५<sup>३</sup>; तै. ३,८,६,२; २०,  
३; तैआ. ५,४,३; जै. १, १५,  
२,५; -ताव तै. १, ७, ६,८; ३,  
२,९,६; ३,६,९; तैआ. ५, २, ८;  
-तानाम् तै. ३,७,४,१०; -तानि  
गो. २,५,३; -ताभि: ऐ. ६, २<sup>३</sup>;  
८; २३; श. १३,८,२,२; ८; गो.  
२,६,५; -ताम् तां. १९,१४,१<sup>३</sup>;  
-तेन श.३,६,४,२६; ६,५,२,७.  
अ-परि-मित-कृत्वस्(ः) तैआ. ४,  
२८,१.  
अ-परि-मित-तर- -म् श.१,३,२,  
१२; १४; ४,४,७.  
अ-परि-मित-फल- -लानि शां.  
२६,३.  
अ-परि-मित-विध- -धात् श.  
१०,२,३,१७.  
अ-परि-मित-समृद्ध- -म् श.१२,  
८,३,६.  
अ-परि-मिता ( -त ऽ आ-)लिखित  
(त→)ता- -ते श. ८,७,२,१७.  
अ-परि-वर्ग- -म् तै. २, १,१०,३;  
३,६,४; ७,४.  
अ-परि-वीत(√व्ये)- -ता: श. ३,  
७,२,४.  
अ-परि-वृत्(√वृ)- -त: शांआ७,२.  
अ-परि-श्रित- -ते तां. ६,८,१०.  
अ-परि-पटुम्य(√स्तुम्) जै. १०६<sup>३</sup>.

अ-परि-हाण(√१हा)- -णाय श.  
४,१४<sup>३</sup>; १६,२.  
अपरी-, अपर-, द्र.  
अ-परी(-रिऽइडा→)ड-ता- -तायै शा.  
२८,४.  
अ-परो(-रऽअक्षन्-)क्ष- -क्षात् श.१४,  
६,४,१,५,१<sup>३</sup>.  
अ-प(-र्ण→)र्णा- -म् तै. ३,२,१,२.  
अ-पर्य(-रिऽअ-)मि-कृत- -म् श.१२,  
९,३,९.  
अ-पर्य(-रिऽअ-)न्त- -न्तम् श. १०,  
१,५,४<sup>३</sup>; -न्तस्य श.१४,९,१,१०.  
अ-पर्या(-रिऽआ-)प्त- -म् जै. ४,  
११,१,१२.  
‡अ-पर्युपि/√भू, - भवितार: जै. ८८,  
‡अ-पूर्वक- -म् श.११,१,६,३२.  
अ-पल्पूलन-कृत- -म् श.३,१,२,१९.  
अ-पशव्यु,व्या(-शु+यत्) - -व्य: श.  
११,७,३,१; तै. १,८,१०,३; तां.  
१८,११,९; -व्यम् श. ११,१,५,  
१; तां. ६,९,२३; १७,७,४; २३,  
१९,८; २४,३,२; ११,६; जै. १,  
१६,३,८; -व्या सं. १,४,४; ५;  
-व्याऽइव तां. २,१७,३.  
१अ-पशु- -श्राव: श. १३,२,४,३;  
तै. ३,९,१,३; ९,२.  
२अ-पशु- -शु: श. १,६,१,१७; १२,  
७,३,२०<sup>३</sup>; तै. १,१,५,९; ६,७; ४,  
३,६; ३,२,१,२<sup>३</sup>; ७,२,१; तां. १७,  
७,२<sup>३</sup>; जै. ४६; ११५; जै. १,१६,  
३,८; ५,३,८; १०; -शुम् ऐ. ६,२४.  
अ-पशु(-क→)का- -कायै तै. १,  
६,१०,२.  
अ-पशु-वीर्य- -म् तां. १६,११,६.  
अ-पश्चात् तै. ३,७,१०,६.  
अ-पश्यत् (√दृश्)- -श्यत् शांआ. ४,  
१४<sup>३</sup>; -श्यत: श. १४,६,१०, ८;

† मुपा. 'परा-' इति चिन्त्यः । ‡ 'अपर्युपि' इति 'भवितारः' इति च पदद्वयं वा भवेत् । एवं तावत्  
'अपर्युपि' इति कियन्तं प्राति० बोध्यम् । अथवा 'अपर्युपिताः' इत्येवं मूलतः पाठः स्यात् तस्य च चरमो खण्डो गलितः  
स्यात् । 'अपरिष्टुन्तपितारः', इत्यपि पाठान्तरमुपलभ्यते । § स्वरस्त्वन्वेष्पलक्षणः । ऽ 'अपश्यत्' इति लङि रूपम्  
पश्यन् Kt. भ्रान्तः । आर्थी तु. ऐआ. २,१,४; ४,३; छा. ५,१,६-१२; प्र. २,२-४. ॥

-इयते ऐआ. १,२,४; -इयन्तः  
 शांआ. २,४; श. १४,९,२,९.  
 १अपस्- -पः ऐ. ३,३८; शां. २०,३;  
 २१,३; तै. ३,६,२,२; ७,११,२;  
 तैआ. १, ३१, १; मं. १, ५, ३;  
 -पांसि तै. २,८,७,३.  
 २अपस्- -पसः ऐ. २,२; तै. २,६,७,  
 ४; ११,६; गो. २,३,१५; ४,१७; १;  
 तां. १,८,९; -पसाम् तै. ३,६,२,२.  
 अप- -सूतमप् स्त(म→)मा तै. ३,  
 ६,२,२.  
 अपस्यु- -स्युवः ऐआ. ५,१,१.  
 अपसी- -स्यः श. ५,३,५, १९; १.  
 अप(स्य→)स्या- -स्याः श. ७,४,२,  
 ३७; ५,२,४०; ४१; ४२; ४४; ४५;  
 ८,२,३,५; ६; ८; १०,४,३,१४; १५.  
 अ-पाक(√पच्)- -कः तै. २, ६,८,  
 ४; -कम् तै. ३,६,२,२.  
 अ-पाणि- -णि तैआ. १,८,६.  
 अ-पाद्- -पदे श. ४,४,५,५; -पात्  
 श. १,६, ३, ९; ७, १,१; ३, ३, ४,  
 १०; -०पात् तै. ३, १०,८, ३;  
 तैआ. १,८,६; जै. १९८; -पादः तै.  
 ३,१२,६,४.  
 अ-पदी- -दी तै. २,८,४,८.  
 ॥अपादस्ता श. ४,४,५,५.  
 अ-पा(व्य→)व्या तै. ३,९,१५,२.  
 अ-पाप- -प ऐ. २,७; -पः ऐ. २,७;  
 शां. १०,४; तै. ३,६,६,४; तैआ.  
 १०,१,१२.  
 अ-पाप-कृत्- -त् श. ३,३,४,३०;  
 -तौ श. ३,३,४,१२.  
 अ-पाप-वस्यस- -म् श. १, ८, २,

१३; -साय ६,२,१,१९; ४,४,१३  
 अपा (-पडअ)-म- -मः मं. २,१,१४.  
 अपाय(-प√इ)- -म् ऐआ. २,२, ३.  
 अ-पार,रा- -रः तै. ३,११,१,१; -रम्  
 श. १४,५,४,१२; ७,३,१३; तै. ३,  
 ११, ७, ४; -राम् श. १, ३,२,  
 १४; तै. ३,१२,९,१.  
 अपि ऐ. १, ३; ७; ८; ९; १६;  
 २५; २९; २, १; ३; ६; ऐआ.  
 १, ३,४; २,१,५; ३,२; ३,२,४;  
 शां. १,१; २,८; २७, १; ४; २९,  
 १; शांआ. १,४; २, १४; ७,४; ८,  
 ६; ७; ११, ८; १२, ८; श. १,  
 ५,३,२,३; ६,४, ११; १८; ७, १,१;  
 १८; ३, १९; २५, ८, १, ६; ७; २, ४; ३,  
 १९; ९, १, १०; १६; १९; २, १४; १७;  
 का. १,१, १, ९; २, ४; १०; ११;  
 १२; ४, १७; २५; २, ३, ४; ४, ५;  
 १३; ३, १, ७; २, ७; १०; ३, ५; ४,  
 २; ४, १, ८; १३; ३, ०; २, १; ३; ७; ९;  
 तै. १, ३, २, ६; ४, ७; ३; २, ५, ४;  
 ५, ६, ३; ८, ४, १; ७, ५; ८, १; ३, १,  
 १, ६; २, ९, ६; ५, १, २, १; ६, १, ३,  
 १; ८, ७, ३; ९, २; १४, १; ९, १५, ३;  
 १०, ३, १; तैआ. १, ३, १; २, २, ९;  
 ३०, १; ३, १, ५; २, ८, १; १०, १;  
 १५, १; ४, ३, ६, १; ५, १, ७; ८, ५,  
 १; ८, ५; १०, १०, ३; ११, १; जै. ९;  
 ६०; ९५; १००; १०३; १३३; १३६;  
 १४५; १४९; १५०; तां. ६, २, १४;  
 ६, १०; १४; १३, ७, २; घ. १, ५;  
 ६; १०; २, १; २; सा. १, ३, ६, ५,  
 १४; २, ३, ११; आ. १; १, १६५;

५६६; सं. ३; मं. १, ३, १३; जैउ.  
 १, १, ४, ५; गो. १, १, १२; १५; २२;  
 ३९; २, १; ७; ८; ९; १६; १७; २३;  
 ३, १७; ४, १७; ५, ५; २५; २, ३, ५.  
 अपि/इ, अप्येति ऐ. १, २२;  
 २, १०; ४०; ४१; ३, ४०; ४१;  
 ४, २४; ऐआ. १, ४, २; २, ४, ३;  
 १, ८; शां. ७; श. २, ६, ३, १; ६;  
 ६, २, १३; ९, १, २, ३९; १०, १, १,  
 ६; ८; ९; ११; ३, ३, ६; ८; ४, ५, १; २;  
 ५, २, ६; १२, १, २, ३; २, २, २, ३;  
 १४, ६, २, १३; १०, ४; ७; १०; १३;  
 १६; १९; ७, २, ८; का. १, ६, ३, १;  
 तां. १०, ३, १०; १८, २, ६; १०;  
 जैउ. ३, १, १, ४; ५; ७; १०; १२;  
 १४-१७; ४, ८, ४, ४; ११, ४, २;  
 गो. १, ४, ८; ९; १०; ५, ६; ७; ९;  
 अप्येति तै. ३, ७, १०, ६; तैआ.  
 २, २, १; जै. १४४. अपीतः ऐ.  
 ३, ४०; शां २, ७; श. १०, १, १,  
 ६; जैउ. ३, १, १, ८; अपियन्ति  
 ऐ. ३, २९; ४०; ४१; ऐआ. २, ३, ३;  
 श. ४, ३, ५, २४; १०, ५, २, १४; १२,  
 ३, ५, ११; १४, ७, २, ११; तैआ.  
 ८, २, १; तां. २५, ५, २; जै.  
 १६२; जैउ. १, ९, ३, १; ३, १, १,  
 ६; ९; ११; ४, ११, ३, ९; गो.  
 १, ५, २५; अपियन्ति श. ११,  
 ५, ३, ११; तैआ. ८, ८, ३;  
 अपीवाय शां. २९, १; श. १, ९,  
 १, २४; २५; अप्येतु ऐ. ५, २४;  
 तै. २, ५, ५, १; ३, १, १, ४; अपीहि  
 श. ११, ५, ९, १२; तैआ. ६, ३,

† 'अपः' इति G. । ‡ 'अपस्यवः' इति सा० । एवं तावत् 'अपस्यु-' प्राति० तदभिमतं भवेत् ।

'अपस्युवः' इति देवमातृणां सोमभाराणाञ्च वि-तया वाहृच्येऽपि श्रूयते तु. १०, १५३, १; ९, २, ७; ३८, ३; ५६, २;  
 अपस्यु द्र. । अथवा अपस्य-इत्येव प्राति० स्यात् । एवन्तर्हि 'वरुणः' इत्यनेनास्य सामानाधिकरण्यं द्र. । ङि विकृतः  
 पाठः । 'अवस्ताद् अभ्या-' इत्येव मूलतः साधु प्रतिभाति । वकारस्य पकारापत्त्या दकारस्य च प्रमादतः स्थानप्रंशेन  
 सुलभेयं विकृतिः । यत्तु सामश्रमी 'अप अदस्तम्' इति कल्पितवान् तत्र । स्वरविरोधात् । तस्मिन् दर्शने हि दकारस्य  
 मौलिकत्वं सर्वथा स्वरायोग्यत्वञ्च स्पष्टम् तु. तै. ३, २, ३, १२; तैआ. ४, १, २; अस्मद्दर्शने तु प्रत्ययाव्यवहितपूर्वप्राप्तेः  
 दकारस्य स्वरस्य च तत्र प्रमादोपस्थितेभ्रान्त्या सस्वरत्वं सुवचमितिदिक् । 'अपात् । अस्ता (√अस्+वृच्)' इति ।  
 पदद्वयन्तु क्र. ४, २, ७, २, आदि प्रामाण्येन EGG. पश्यति ।

१; अपीतम् श. १, ८, ३, २२,  
 अपीयात् शां. १८, ४; जै. ३, ६, १,  
 ७; अपि... द्यात् श. १२, ४, ३, ९.  
 अपि-यत्- -यन्तम् ऐ. ३, ४१<sup>३</sup>;  
 तैआ. १, १०, ७.  
 अपी(-पिड्-)-त- -ता: श. १०,  
 ५, २, १५; -ते श. १०, ५, २, २२<sup>३</sup>.  
 अपी(-पिड्-)-ति- -ति: श. १०,  
 १, १, ९; १०; ११; गो. १, ५, ९;  
 -तिम् श. १२, ३, ५, ११; गो. १, ५, ९.  
 अप्यय- -य: ऐआ. ३, २, ६; शांआ.  
 ८, ११; -यात् तां. १, ८, ४; -ये  
 तां. २, ५, १०, १५.  
 अपि-कक्ष- -क्षम् तां. ५, ४, ४; -क्षे  
 श. ५, १, ५, १९.  
 अपि-कक्ष्य(-क्ष+यत्)- -म् श.  
 १४, ५, ५, १७.  
 अपि/कृ, अपिकरोति तां. १३, ५, ५.  
 अपिक्रियते तै. ३, ९, १५, २.  
 अपि-कृत्य श. ४, ५, २, ६.  
 अपि/कृत्, अपिकृन्तति श. ३, ५, ४,  
 ५; ६, १, ५; जै. ७५; अपिकृन्तामि  
 श. ३, ५, ४, ५; ६, १, ५; ७, १, २;  
 जै. ७५; अपिकृन्तेत् जै. ७५.  
 अपि/गम्, अपिगच्छति श. ३, ४, २;  
 ७; १४, ४, ३, १; ७; अपिगच्छन्ति  
 श. १४, ७, २, १४; अपिगच्छतु तै.  
 ३, ७, ४, १७; अपिगच्छतात् तैआ.  
 ६, १, १; ३, २<sup>३</sup>; अपिगच्छताम् तै.  
 ३, ७, ४, १२.  
 अपि/ग्रह, अपिजग्राह शां. ३०, ५; गो.  
 २, ६, १३; अपिगृह्णीत श. ४, १, ३,  
 ८; अप्यग्रहीष्य: शां. ३०, ५.  
 अपि-गृह्य श. १, ४, १, २; ३, ८, १,  
 १५; ४, २, २, ११; तैआ. ५, १, ४.  
 अपि/घस्, अपिजक्षु: श. १४, १, १, ९.  
 अपि-स्व- -म् श. ४, १, २, ६; ३,  
 ११; जै. ११७<sup>३</sup>; जै. २, ३, १, १;  
 गो. १, २, २०; -स्वे गो. १, २, १९.

अपि-त्विन्- -त्विन्म श. १, ९, १,  
 १६; ४, ३, ४, २०; २७; -त्वी श.  
 १, ९, १, ३<sup>३</sup>; ४, ८<sup>३</sup>.  
 अपि-त्विनी- -न्य: श. १, ८, ३, २४.  
 अपि/दह, अपिदहति तै. २, ८, ८, १;  
 तैआ. ५, १०, ६; अपिदहामि तैआ.  
 ५, १०, ६.  
 अपि/घा, अपिदधाति शां. १३, ५;  
 श. १, ७, १, २०; २१; २, २, १, १<sup>३</sup>;  
 ४, २, ५, ६; ३, ५, ८; ५, ३, २, ८; ५,  
 ४, ३३; ६, ६, ३, ५; ६, ११; ८, ६,  
 ३, ५; ९, ३, १, २४; १०, ४, १, ३;  
 १४; २०; ५, १, ४; १२, ७, ३, २०;  
 का. १, २, १, १<sup>३</sup>; तै. १, १, ५, ९; ३,  
 ४, ५; ३, २, ३, १२; जै. २६; ६२;  
 तां. ८, ६, १३; ९, ६, १०; २२, ९, ५;  
 अपिदधाति ऐआ. ३, २, ५; शां. २७,  
 ५; शांआ. ८, ९; अपिदधामि श.  
 ४, १, १, १८; तै. ३, ७, ४, १७;  
 अपिदधमसि तैआ. २, ५, २; अपि-  
 दधु: ऐ. ३, १८; अपिदधानि शां.  
 १३, ५; श. ७, ४, २, ३६; ८, ७, ३, ३;  
 तां. १०, ४, ३; अप्यदधु: श. ६, ६,  
 ३, ११; अपिदध्यात् श. १२,  
 ७, ३, २०; १; १३, ३, ५, २; तै. १,  
 १, ५, ९; ६, ७, ४, ३, ६<sup>३</sup>; २, १, ३, १;  
 ३, २, ३, ११; जै. २६; अपिदध्यात्  
 श. २, २, १, १; ४, १, २, १८<sup>३</sup>; का.  
 १, २, १, १; तै. ३, २, ३, ११; अपि  
 ...दध्यात् श. ४, १, २, १८; अपि  
 दधु: तां. १८, १०, ८; अप्यघा:  
 जै. ३, ५, २, ३.  
 अपि-घातवे तैआ. ६, ९, १.  
 अपि-घ्राय ऐआ. ३, २, ४<sup>३</sup>; शांआ.  
 ८, ७<sup>३</sup>; ११, ३<sup>३</sup>; श. ५, ३, १६; ४, ३,  
 ५, २०; ८, ६, १, २३<sup>३</sup>; १४, ८, १०,  
 १; का. १, ५, २, १५; जै. ६२; ११२;  
 अपि-हित, ता- -त: तैआ. ७, ४,  
 १; -तम् शांआ. १०, २-७; तै.

२, ८, ९, ४; -ता ऐआ. ३, २, ५<sup>३</sup>.  
 अपि-हित- -त्यै तां. २१, ७, ५.  
 अपि/नह, अपिनहताम् शांआ. १२,  
 ७; अपिनह्याम ऐ. ६, १; अपिनह्यु:  
 ऐ. ६, १.  
 अपि-नद्ध- -द्ध: श. १, ४, ३, २०.  
 अपि-नद्धा(-द्धअक्षन्-)-क्ष- -क्ष:  
 शां. २९, १.  
 अपि/नी, अपिनयति श. १, ८, ३,  
 ११; २०; १२, ४, ४, १; ८, १, २१;  
 तै. १, ४, ४, ११; गो. २, १, १३.  
 अपिनेतु- -ता श. १२, ४, ४, १.  
 अपि/पथ, अपिपाथयति शां. ४, ३<sup>३</sup> §.  
 अपि/पद्, अपिपद्यते श. ३, ४, २, ६;  
 ७, ४, ९; ५, ३, २, ४; अपिपद्यन्ते  
 श. २, ६, १, ३९; का. १, ६, १, २६;  
 अपि-पुधोरन् श. १३, ८, १, ९;  
 अपिपद्यते श. ३, ७, ४, ९.  
 अपि-पात्र- -त्र: जै. १४३<sup>३</sup>; -त्रा:  
 जै. १४३.  
 अपि-भाग, गा- -ग: श. ९, १, १, १८;  
 -गम् श. ९, १, १, १८; -गा: तै.  
 ३, ९, ११, १<sup>३</sup>.  
 अपि/मू, अपि...अभवत् ऐ. ७. २८.  
 अपि/यम्, अपियच्छति तै. १, ६, ४, ५.  
 अपि/या, अपि...यासीत् गो. १,  
 ५, २४.  
 अपि-व(-त्→)ती- -तीम् तै. १,  
 ३, २, ५.  
 अपि/वप्, अपिवपति तै. १, ४, ३, ६;  
 ८, ६, ४; अपिवपाम: श. १२, ४, १, ४.  
 अपि-वापु- -पा: तै. १, ५, ४, २;  
 -पान् तै. १, ५, ४, २.  
 अपि-व्रत- -त: श. ३, ६, ३, २.  
 अपि-शर्वर- -राणाम् ऐ. ४, ५; गो. २,  
 ५, १<sup>३</sup>; -राणि ऐ. ४, ५; गो. २, ५, ३.  
 अपि-शर्वरी- -र्वर्या: गो. २, ५, १<sup>३</sup>.  
 अपि-शर्वर-त्व- -म् ऐ. ४, ५; गो.  
 २, ५, १<sup>३</sup>.

† 'अज. मुपा. अभिदध्यात्' इति । ‡ 'अभिपाथयति, अपि पातयति' इति पाठान्तरे । § 'आपीयात्' इति  
 I. चिन्त्यः ।

अपि-शस्त्र(√शस्) - सः ऐ. २, ६१;  
 तै. ३, ६, ६, २.  
 अपि/शू, अपिशश्रे वा. १, ७, ३, १९.  
 अपिशश्रेते तां. ९, ९, १३.  
 अपि-शीर्यं वा. ११, ८, ४, ३.  
 अपि/सृ, अप्यसरत् वा. १४, ९,  
 ४, ५; तै. १, ४, ३, ३.  
 अपि/सृञ्, अपिसृजति वा. १, ८, १,  
 ४४; ३, २, ४, १४; ५, ३, ४, २१;  
 तै. ३, ३, ६, ७; जै. ३४, ३५.  
 अपि-सृञ्च वा. १३, ४, २, ५.  
 अपि-सोम - -सौ जै. १८६.  
 अपि-सोमपीथ - -थः शां. ४, ४.  
 अपि/हन्, अपिहन्ति जै. १, १८,  
 ३, ५; अपिहन्त्यात् जै. ३६.  
 अपि-हित-, अपिहिति-, अपि/धा द्र.  
 अपीच्य(-पि/अञ्) - -च्यम् तै.  
 १, ५, ८, १.  
 अप्यत्वर्ज्(-पि/अति/अर्ज्), अप्य-  
 त्वर्जन्ति ऐ. ७, २; ६.  
 अप्यद्(-पि/अद्), अप्यादयेत् ऐ.  
 ५, २, ७; ७, ३.  
 अप्यय्(-पि/अय्), अप्ययान् S मं. १,  
 ८, ४.  
 अप्यय-, अपि/इ, द्र.  
 अप्यर्ज्(-पि/अर्ज्), अप्यर्जति का. १,  
 ३, २, २०; तां. १३, ५, १८; १०, ११;  
 १५, ३, १७; अप्यर्जत् जै. ३४.  
 अप्यस्(-पि/अस्) अपिस्मसि गो.  
 २, ५, १; अप्यसत् वा. १, ७, १, १;  
 १८; ९, १, १६; ३, ३, ४, १०; ४, ३,  
 ४, ६; २, ७; १२, ३, ५, १; अप्यसाम  
 वा. ६, २, ३, १, ७; ८, २, २, २.  
 अप्यस् (-पि/अस्) अप्यत्स्याथाः  
 ऐ. ६, ३०.  
 अप्यूह(√ऊह), अप्यूहन् तां. १४,  
 ९, ३६.

अ-पितृ- -ता वा. १४, ७, १, २२.  
 अ-पितृ-देवत्य- -त्यः वा. १, १, १, ९;  
 ११, १, ७, ३; का. २, १, १, ७.  
 अ-पिपासु(√पा) - -सः वा. १४, ७,  
 २, २८.  
 अ-पिष्ट(-ष्ट→ष्टा(√पिष्) - -ष्टाः वा.  
 २, ६, १, ५; का. १, ६, १, ४.  
 अपी, अपीत-, अपीति-, अपि/इ द्र.  
 अ-पीडित- -न् जै. १, २, १, १०.  
 अ-पीत (√पा) - -तः सं. ५.  
 अ-पुण्य- -स्य तै. १, ८, ६.  
 अ-पुत्र- -त्राय वा. १४, ९, ३, २०;  
 शां. १, ३, १.  
 अ-पुत्र-त्रा- -त्रः ऐ. ७, १३; तां.  
 ८, ९, २१; -त्रस्य ऐ. ७, १३; -त्रा  
 वा. ५, ३, १, १३.  
 अ-पुत्र-ता- -चै वा. ०, १, १, १०.  
 अ-पु( श्य→ )ञ्वा मं. १, ४, ३; ५.  
 अ-पुञ्च-पञ्च(व्य→ )ञ्वा सं. १.  
 अ-पुनर् (-, √भू) वा. १२, ७, १, १०.  
 अ-पुनः-पराजय- -याय ऐ. ८, ९.  
 अ-पुनर्भक्ष्य- -क्ष्यः तै. ३, २, ३, ११.  
 पुनर्भक्ष्य-, द्र.  
 अ-पुनर्भव- -वाय सा. ३, ८, ५.  
 अ-पुनर्मार- -म् तै. ३, ९, २२, ४.  
 अ-पुरुषा(-पुअ-) भिवी (त→)ता-  
 -ता वा. ४, ५, ८, ११.  
 अ-पुरो(रसृग-)गव- -वम् ऐ. ६, ३५;  
 -वाणि जै. १३६; -वासः ऐ.  
 ६, ३५.  
 अ-पुरो(रसृअ-)नुवाक्य- -क्यः  
 शां. ३०, ११;  
 अ-पुरोऽनुवाक्य-क- -न् वा. ११,  
 ४, १, १२; -काः वा. ११, ४, १, १२.  
 अ-पुरोनुवाक्या-वत्- -वत् गो. १,  
 ३, ९; -वन्तः गो. १, ३, ९.  
 अ-पुरो(रसृद-)रुक्(-च+कप्) - -म्

वा. ४, २, ३, ७; ४, १, १३; २, ११;  
 ३, ५.  
 अ-पुरो(रसृहि-)हित- -तः वा.  
 ६, ६, ३, १२; -तस्य श. ६, ३, १२.  
 अ-पुरोहित- -तस्य ऐ. ८, २४.  
 अ-पूत, ता (√पू) - -तः वा. १३, १;  
 १, १; जै. ९; -तः इव तां. १७,  
 ५, ३; -तम् तै. ३, ९, ७, ४; तां.  
 ६, ५, १०; १७, ५, ६; -ता जै. १,  
 १६, १, ३; १७, १, ७; -ताइव तां.  
 ६, १०, २; -ताः सा. १, १, १७,  
 -ताः इव जै. २०; -ताम् वा. १३.  
 २, ९, ९, ५, २, १०; -तायै ऐ. ७, २७.  
 अ-पूप- -पः ऐ. २, २४; -पम् वा;  
 २, २, ३, १२; ४, २, ५, १९; का. १.  
 २, ३, १०; ११; गो. २, ४, ९.  
 अ-पूप-मूत- -तः जै. २०५.  
 अ-पूप-वत्- -वान् तै. ६, ८, १.  
 अ-पूर्ण- -र्णः गो. २, १, १०.  
 अ-पूर्व, पूर्वा- -र्वः ऐ. ३, ४३; तां. १७, १०,  
 ४; -र्वम् ऐ. ५, १, १; वा. १४, ६;  
 ८, ८; -र्वा ऐ. ५, २, ५; शां. २७, ५.  
 अ-पूर्व, र्व्या- -र्व्यं वा. २४, ५; तां.  
 २१, ९, १६; गो. २, ४, १६; -र्व्यम्  
 ऐ. २, ४०; ४१; -र्व्या ऐ. ५, १९;  
 शां. २६, १२; सा. २, ४, ८.  
 अ-पृष्ठ- -ष्ठम् शां. २५, ४; २९, ५;  
 तां. ५, २, ४.  
 अपे-, अप/इ द्र.  
 अपेद्-, अप/ईद् द्र.  
 अपेन्द्र-, अप द्र.  
 अपे (य→) या (√पा) - -याः  
 गो. १, १, ३.  
 अ-पौलकस- -सः वा. १४, ७, १, २२  
 अ-पौलके (य→)यी व. २, १०.  
 अप्तु- -प्तवे वा. ३, ६, ३, ८; -प्तुः  
 वा. ३, ६, ३, ८; १६; गो. २, ५, ९.

† ऐपस् इत्यस्व 'अपि' इति पृथक्पदं चिन्त्यम् । ‡ अपीति पृथग् इति सा० । क्रियायुक्त इत्यर्वाञ्चः  
 S 'अप्ययात्' मुपा. BC. च चिन्त्यौ । सा. तु यथामु. पपाठ । § तत्त. वत्त. -योर्भेदाद्द्वैविध्यम् । ¶ भुवान्  
 सन्निवोगः किन्तु योगः । तु. ऋ. १०, ६८, १०; √करोतिना योगो द्र. । ॥ 'यज्ञा यथा अपूर्वं' इति मुपा. उन्मादक-  
 प्रमादसाक्ष्यं तदनुसर्तुः BC. इत्यस्यापि । तु. ऋ. ८, ८९, ५.



शसोर्थासु†- -मः ऐ. ३, ४१; श.  
१३, ५, ४, ७; ७, १, ९.  
शसोर्थासु†- -स्य तै. २, ७, १४, ३.  
शसोर्थासु-त्व- -म् तै. २, ७,  
१४, ३; तां. २०, ३, ५.  
शसोर्थासु- -मा गो. १, ५, २३, २,  
५, ९; -मः तां. २०, ३, ५.  
अन्तु- -रम् तां. ६, ९, ४; १५, ५, ६;  
१६, ११, २.  
‡अमवान- -नः श. २, ३, ४, १४; का.  
१, ४, १, १२.  
अमस्- -मः तै. २, ८, ६, ४.  
अमस्व( -सु+मतुप्→वत्→ )ती-  
-तीम् श. १४, १, ३, ३३.  
अप्य-, अप् द्र.  
अप्यय-, अपि√इ, द्र.  
अ-प्र-कम्पिन्- -म्पि ऐआ. ५, १, ३.  
अ-प्र-क्षालि(त→)ता- -तया गो. १,  
३, ११; १२.  
अ-प्र-गल्भ- -ल्भः गो. २, १, ११.  
अ-प्र-चेतस्- -ताः तै. २, ८, ८, ३.  
अ-प्र-च्याव(√च्यु)- -चाय ता. ९,  
२, १.  
अ-प्र-च्यावुक, का - -कः शां. २, १;  
३, ८; -का शां. १५, ४.  
अ-प्र-च्युत- -तम् तै. ३, ६, १३, १.  
अ-प्र-च्युति- -त्याम् शां. ७, ९, २५,  
७; शांआ. १, ७; -च्यै ऐ. ८, १, ४;  
शां. २२, १; श. १३, ५, १, १२.  
अ-प्र-जन्नि(√जन्)- -जि श. २, ३,  
१, १४.  
अ-प्र-जनन- -म् जै. १११.  
अ-प्र-जननी जै. १२९.  
अ-प्र-जनिष्णु- -ष्णु का. १, ३, १, ८.  
‡अ-प्रजस्- -जाः तै. ३, ७, २, १; २.  
‡अ-प्रजस्- -जसः तां. ५, ७, ५, १५,  
१२, ३; जै. १७०; -जाः श. १,  
६, १, १७; तां. ६, १, ४; ८, ९, २१;

-जसौ सं. २.  
अ-प्रजस्य- -स् मं. १, १, १४;  
अ-प्र-जात- -तः गो. २, १, १७.  
अ-प्र-जायमान- -नाः श. १४, ९,  
२, १२.  
अ-प्रजापति- -तिः जै. ३५.  
अ-प्र-जायमान(√ज्ञा)- -ने श. ४, ५,  
१, ३.  
अ-प्र-ज्ञेय- -म् ऐ. १, ८.  
अ-प्र-णामित(←√नम्)- -तानि सं. २.  
अ-प्र-णाश(←√नश्)- -शाय श. ३,  
३, १, २; तां १४, २, ६.  
अ-प्र-णीत(←√नी)- -तानि ऐ. ३, ४९.  
अ-प्रति तै. २, ४, ५, ७; गो. २, १, १८.  
अ-प्रति-कामिन्- -नम् शां. १३, ८.  
अ-प्रति-ख्यात- -तम् तै. २, २, ३, ७;  
३, ६, ४; ७, १८, ३.  
अ-प्रति-ख्य- -ख्येन तैआ. १, ३, ४.  
अ-प्रति-गृहीत(√ग्रह्)- -म् तां.  
१३, ७, १२; १३.  
अ-प्रति-गृह्य- -ह्यन्तः ष. ३, ७.  
अ-प्रति-गृह्य- -स्य श. १४, ६,  
१०, ३; जै. ८३; १३०; २०६.  
अ-प्रति-ग्राहक- -काः श. १३, ४,  
३, १४.  
अ-प्रति-ग्राह्य- -स्य सा. १, ७, २.  
अ-प्रति-जगृहिवस्- -वान् जै.  
१३०.  
अ-प्रति-धुर- -रः श. १३, ४, २, १; २.  
अ-प्रति-ष्टप्य, प्या- -प्यः ऐआ. ५, १,  
१; श. १४, २, २, ४; तै. ३, ८, ५, २;  
तैआ. ३, ५, १; प्या ऐ. ५, २५; प्याय  
श. १४, २, २, ४; तैआ. ४, ९, १.  
अ-प्रति-नोद- -दाय तां. १६, ६,  
१२; २३, ६, ६.  
अ-प्रति-पद्- -दम् तै. ३, ४, ५, १.  
अ-प्रति-प्रोच्य(प्र√वच्) श. १३,  
१, २, ४.

अ-प्रति-बुद्ध- -द्धेन ऐ. २, ३१.  
अ-प्रति-भूत- -म्इव गो. २, ४, १८.  
अ-प्रति-म(√मा)- -म् ऐ. ८, ७.  
अ-प्रति-रथ- -थः श. ९, २, ३, ५; -थम्  
श. ९, २, ३, १; ५; ११; गो. २, १,  
१८; -थेन ऐ. ८, १०; गो. २, १, १८.  
अ-प्रति-रूप- -पः शां. १५, ४;  
शांआ. ६, ११; गो. २, ३, २२;  
-पम् श. १४, ४, १, ३-७; ५, १, ८.  
अ-प्रति-वाच्य- -म् जै. १, २, २, ५  
अ-प्रति-वाद- -दः ऐआ. ५, ३, २.  
अ-प्रति-वादिन्- -दिनः तै. ३, ३,  
११, २; -दी तां. १०, ७, ३.  
अ-प्रति-वादि(-दिन्→)नी ऐ. ३,  
२४; गो. २, ३, २२.  
अ-प्रति-शंसत्(√शंस्)- -ता श.  
११, ५, ५, ९.  
अ-प्रति-शस्त- -म् श. ११, ५, ५,  
१०.  
अ-प्रति-शर- -राय ऐ. १, २६.  
अ-प्रति-शीर्णा(र्णऽअ)- -म् तै.  
आ. ५, ४, ५.  
अ-प्रति-ष्कृत(√ष्कु)- -तः तै. १, ५,  
८, १; -तम् तै. २, ५, ८, ९.  
अ-प्रति-ष्ठ(√स्था)- -ष्ठः तैआ. ४,  
४२, १.  
अ-प्रति-ष्ठा- -ष्ठाः जै. ३, ४, १, ४;  
-ष्ठाम् तै. १, २, ५, १; -ष्ठायाः तै.  
२, २, ९, ४.  
अ-प्रति-ष्ठतोः तां. १६, १५, ९.  
अ-प्रति-ष्ठान- -नः तां. ७, १, ४;  
-नम् शां. २९, ५.  
अ-प्रति-ष्ठित- -तः ऐ. १, १; श. १,  
१, १, १८; ६, १, १८; २, १, ४, २६.  
७, ४, १, १२; १३, ३, ३, ५; का. १,  
१, ४, २४; २, १, १, १३; तै. १, ८,  
१०, १; तां. १६, १३, ४; १८, ११, ५;  
जै. ४०; ७९; -तःइव श. ८, २,

† 'अन्तु-' इत्यस्य ष. १. ‡ स्वानुरोधात् पदद्वयमभिप्रेतं स्यात् । अपि वा स्वरपाठो भ्रष्टः स्यात् ।

§ (=ऋ. ४, ७, १) सा०, PIV. प्रभृतयो यथामु. प्राति. आहुः । उ. मं. द. (=य. ३, १५) तु 'अप्रवच्' इति कानिचन्तं प्राति. मेनिरे । विमर्शस्तु पारि० द्र. । § 'उपगल्भ-?' पा. विकृत एव सम्भाव्यते ।

१,२;४;४,१,२; -त्तम् श. ११,१, ३, ३; ८, १, १; तै. १,१, ८,६; -ता: श. ३,१,४,१०; ११,८,१,१.	९;३,१२. अ-प्र-पादुक- -का: तै. ३,२, १,५; २,९;३,१२.	अ-प्र-वी( त→ )ता (√वी)- -ता श. ३,३,१,१६ <sup>३</sup> ; ४,५, ८, ३ <sup>३</sup> ; ५,५, १,११; -ता: तां. २१,१४,७.
अ-प्रति-हृत(√हृ)- -तेन तां७,१,४. अ-प्रतीक्ष( -ति/ईक्ष्)- -म् श. २, ६,२,१७; ५,२, ३,४; ४,२०; ७,१, ३,१७ <sup>३</sup> ; ९,१,२, १२ <sup>३</sup> ; तै. १,६, १,४; ५,६; १०,५; ७,१,९.	अ-प्र-बुद्ध- -द्धे जै. १९०. अ-प्र-भु- -भु ऐ. ३,८; गो. २,३,५. अ-प्र-भ्रंश- -शाय श. १२,८,३,२२ <sup>५</sup> . अ-प्र-मत्त- -त्त: श. ३,२,२,२२; ८,६, ३,२१; १४,१,३,२; गो. १,५,२४; २,२,५; -त्ता: श. ६, ६,३,८; गो. २,३,२३.	अ-प्र-वे(द→)दा- -दे श. १,७,२,५; तै. ३,५,१०,१. अ-प्र-वलय- -याय ऐ. ४,१९. अ-प्र-शस्त- -स्ता: ष ४,४. अ-प्र-सूत,ता(√सू)- -त: ऐ. २,३८; जै. १६१; -त्तम् श. ४,१,४,३; ६; -ता: शां. ५,३; गो. २,१,२१.
†अ-प्रतीत( -ति/इद)- -त्तम् तै. २,८, ४,२; -ता श. ४,५,७,७; तै. २, ८,४,५; ष. १,५. ‡अ-प्रतीत्त( -ति/दा)- -त्तम् तैआ. २,३,१; गो. २,४,८; -त्तानि तै. ३, ७,९,८.	अ-प्र-मणि- -णीन् ङ सं. २,४,६. अ-प्र-मय(√मी)- -म् श. १४, ७, २,२२. अ-प्र-मायुक,का- -क: ऐ. ३,४४ <sup>२</sup> ; तां. ८,६,१०; गो. २,४,१०; -का तै. २,१,३,१. अ-प्र-मीय- -या: ष. ५,३. अ-प्र-यच्छत्(√यम्)- -न् तै. २, ४, १,६. अ-प्र-यत्- -ते ऐ. ५,३१. अ-प्र-याज- -म् ऐ. १,२६. अ-प्र-याव (√यु)म् श. ६,६,३,८; ४, १; तै. २,४,२,५. अ-प्र-युच्छत्(√युच्छ्)- -च्छन् ऐ. १, २८; श. ३,२,२,२२; ८,६,३,२१; तै. २,४,१,६; ६,१२; ५,४,६. अ-प्र-योग- -गात् गो. तां. ८, ९,२१; गो. २,२,५. अ-प्र-वक्त्र- -क्त्रे ऐआ. ३, २, ६; शांआ. ८, ११. अ-प्र-वण- -ण: शां. ६,१०. अ-प्र-वर्ग- -र्गाय जै. १९. अ-प्र-वर्ग्य- -र्ग्य: श. १४,२,२,४८; -र्ग्येण श. १४,३, २,३०; गो. २, २,६ <sup>३</sup> . अ-प्र-वर्तिन्(√वृत्)- -र्तिं शांआ. ६, ८; श. १४,५,१,५. अ-प्र-वर्ह- -र्हाय जै. २८.	अ-प्र-सूत- -त: तैआ. २,१, १; -तेन तैआ. २,१,१. अ-प्र-सूस्- -सूय गो. २,३,१८. अ-प्र-संस- -साय ऐ. १,११ <sup>३</sup> ; तै. ३, ७,४,१३. अ-प्र-घती(√हृन्)- -त्य: श. १३, ८, १,९. अ-प्र-हृन्- -णम् ऐ. ५, ४; शां. २३,२. अ-प्र-हृत- -म् श. ३,७, २,२. अ-प्राक्-प्रवण- -म् गो. १,२,११. अ-प्राज्ञ- -ज्ञा: ङ गो. १,१,११. अ-प्राण( -प्र/अन्)- -णम् श. १०,४, २,२; १३,७,१,९; १४, ६, ८, ८, -णम् इव श. ३,३,२,१९. अ-प्राणक- -म् ऐआ. १,३,४. अ-प्राणत्- -त् तै. २,३,४,६; -त: श. १४,६,१०,२; -न्त: जै. १७. अ-प्रास,सा- -सा: श. ५, ३, ४, १३; -सान् ष. ३, १; -सानि ष शां. १२,२. अ-प्राप्य तैआ. ८,४,१; ९,१. अ-प्रायश्चित्ति-कृत्- -त: श. ११, १, ५,१. अ-प्रायु( -प्र/आयु)- -युव: शां. २०, ४; अप्रयावन् द्र. अ-प्रावृ( -प्र/आ- )त- -त: श. ७, ५, २,४१.
अ-प्रत्य( -ति/अ- )भि-मृष्ट( √मृज्)- -ष्ट: ऐ. ७,३३; गो. २,३,६. अ-प्रत्या( -ति/आ- )लभमान- -म् श. १,६,३, ३३. अ-प्रत्यावर्तयत्( -ति/आ/वृत्)- -यन्त: श. १३,४,२,१६ <sup>३</sup> . अ-प्रत्यु( -ति/उ- )त्थायिक(√स्था)- -क: गो. १,३,१९. अ-प्रत्युद्या( मिन→ )मिनी( -ति/उत् √यम्)- -नीम् का. १,५,१,३०. अ-प्र-त्ता(√दा)- -त्तम् तां. ६,१०, १८; -त्ता तां. २१,३,२. अ-प्र-त्रास- -साय तां. ६,७,१०; १८. अ-प्र-द(ग्ध→)ग्धा- -ग्धा इव श. ११,१,६,३३. अ-प्र-दत्त(√दा)- -म् सं. २,३,२०. अ-प्र-दान- -नात् गो. २,२,५. अ-प्र-दह(√दह+कमुन्)तै. ३,२,८,५. अ-प्र-दाह- -हाय श. ६, ७, ४, ८; ७,१,१,४२; तै. १,१,३, १२; ५, ८ <sup>३</sup> ; २,१,६; ३,२,४,४; ८,५. अ-प्र-पदन(√पद्)- -म् श. १, २, ३,१; का. २,२,१,१५. अ-प्र-पाद- -दाय तै. ३,२,१, ५; २,	अ-प्र-वर्ह- -र्हाय जै. २८.	

† 'अप्रतीत्त' मैसू. मुपा. । √ददातेर्निष्पन्नो वा एतेस्तकारोपजनो वेति चिन्त्यम् । ‡ कालि. आन. सा. 'अप्रतीत-' इत्याहुः । § 'अ-प्र-मनीः' इति मुपा. चिन्त्यः । ¶ 'अपराग्याः' इति मुपा. ? ऋत्विजां वि. -तया अकुशलाऽत्रश्चर्यसकक्षतया च यथामुपा. एव साधीयान् भवेत् । ¶ आन. मुपा. '-ता' इति ।

अ-प्राशित(-प्र $\sqrt$ अश)- -तम् तै. १, ३, १०, ७.

अ-प्रिय- -यः शां. १७, १; तै. ३, ३, २, ४; गो. २, १, ७; २, ११; -यम् ऐ. २, १; ६, ३२; ३३<sup>४</sup>; झ. ३, ४, २, ३; ११, ५, ३, १२<sup>३</sup>; १४, ४, २, २२; तै. १, २, ५, ३<sup>३</sup>; २, २, ४, ४; ६; जै. १५२<sup>३</sup>; २०४; जै. ३, ६, १, २, ६; गो. २, ६, १२; १३; -यस्य ऐ. ६, ३६; -याः शां. ३, ४; तै. ९, १०, ४; -यान् श. १, ६, १, २; -याय ऐ. ६, ३५.

अ-प्रिय-विद्ध( $\sqrt$ व्यध्)- -द्धः जै. १५२.

अ-प्रीत- -तौ तै. १, ४, १०, २.

अ-प्रेत(प्र $\sqrt$ इ)- -तेभ्यः श. २, ३, १, ९; का. १, ३, १, ४.

अ-प्रोक्षित(प्र $\sqrt$ उक्ष्)- -तम् श. ४, २, १, १३<sup>३</sup>; २०; -तेन श. ४, २, १, १४; -तौ श. ४, २, १, १३; २१.

अ-प्रोच्य(प्र $\sqrt$ वच्) ऐ. ७, १.

अ-प्लव- -वः तां. ५, ८, ५; १४, ५, १७.

अ-प्लोट्टृ( $\sqrt$ प्लुप्)- -ष्टा जै. १६८.

अप्सरस्- -रसः शां. ३, ३; श. ८, ६, १, २१; ७, ४, १, ७-११; १२; १०, ५, २, २०; ११, ५, १, ४; १३, ४, ३, ८; जै. ३, ५, ६, ५<sup>३</sup>; ६; ८; तां. १९, ३, २; जै. १७७; -रसम् जै. १५१; -रसाम् शां. ३, ४; तां. १९, ३, २; आ. १, २, २४; -रसौ श. ८, ६, १, १६-२०; तै. ३, ७, १२, ३; तै. २, ४, १; जै. २०३; -राः श. ३, ४, १, २२; ११, ५, १, १; १३, ५, ४, १३; -रौभिः श. ९, ४, १, ७-१२.

अप्सरो(-रस् $\sqrt$ ल्)-रूप- -म् शां. ६, १.

अप्सरा- -सु तै. १०, ४१, १.

†अप्सा- -म् तै. २, ४, ३, ८; ७, ४, १.

अप्सस्- -प्सः श. ८, २, १, ७; ५, १, १२.

अप्सु-क्षित्, -चर, -ज, -मत्, -योनि,

-पद्, -पा, -पोम-; अप्, ङ. अ-फाल-कृष्ट( $\sqrt$ कृप्)- -ष्टान् शां. २५, १५.

‡अ-व(ण्ड $\rightarrow$ )- -ण्डा श. ३, ३, १, १६.

अ-वधिर- -रः तै. १, १, ३, ५; ३, १, ५, १३; तै. ५, २, ९; -रौ तै. ३, १, ५, १३<sup>३</sup>; -राः तै. १, २, १, ३.

अ-वन्धु- -न्धु तै. २, ६, २; -न्धुः जै. ३, २, १, ६; ७.

अ-वल- -लः श. १३, १, ६, ३; तै. ३, ८, ९, ५; तै. २, १२, १.

अ(?)-वलिष्टु- -ष्टः गो. २, ६, ६; -ष्टःइह तां. ७, ३, १८.

अ-बलीयस्- -यसः श. १, ६, ३, ७; ५, ५, ४, ८; ११, १, ६, २४; -यान् श. १, ६, ४, १; ४, १, ३, १; ५, ४, ४, १५; १४, ४, २, २६; -यांसम् श. १, ३, २, १४; ५, ४, ४, १५<sup>३</sup>; १८; १९.

१अ-बल्य- -म् श. ३, २, १, १०; ६, १, २९.

२अ-बल्य- -म् श. १४, ७, २, १.

अ-बहिर्धा(रु $\sqrt$ धा) श. ८, ३, १, ११; ६, ३, ७.

अ-बाह्य- -ह्यः श. १४, ७, ३, १३; -ह्यम् शां. १३, १; श. १४, ५, ५, १९; ६, ८, ८.

अ-विभ्रत्( $\sqrt$ भ्र्)- -त् तै. १०, १, ५.

अ-ब्रीभत्सा( $\sqrt$ वध्)- -सायै तै. १, १, ३, ९.

‡अवी(-प $\sqrt$ इ)-ष्टका- -काः तै. १, २२, ९.

अ-बुद्ध( $\sqrt$ बुध्)- -द्धम् ऐ. ५, ३, २; शां. २६, ३.

अ-बुध्- -धाः श. १४, ७, २, १४.

अब्जा(-प $\sqrt$ जन $\sqrt$ विट्)- -ब्जाः ऐ. ४, २०<sup>३</sup>; श. ५, ४, ३, २२; ६, ७, ३, ११<sup>३</sup>; तै. १०, १०, २; ५०, १.

अव्द(-प $\sqrt$ दा)- -व्दः श. ७, २, ३, ८.

अव्दीय(-व्द $\sqrt$ ह्)- -यम् श. ९, २,

१, १३.

अव्म(-प $\sqrt$ म)-क्ष- -क्षः सा. १, २, ८. †अव्मू(-प $\sqrt$ भू)- -भुवम् तै. ५, ७.

१अ-ब्रह्मन्- -ह्य तै. ३. १२, ८, २; गो. १, १, २३.

२अ-ब्रह्मन्- -ह्या श. १२, ६, १, ३८; -ह्याणः श. ४, ६, १, १०.

अ-ब्रह्म-चारिन्- -णे ऐ. ५, ३, ३; शां. ८, ११.

अ-ब्रह्म-ता- -ता श. ५, ४, ३, १४.

१अ-ब्राह्मण- -णः ऐ. ७, १; श. २, २, ३, ३९; १३, ४, २, १७; का. १, ३, १, २८; जै. १९५; -णस्य तै. ३, ७, ५, १०.

२अ-ब्राह्मण- -णः श. ४, १, ४, ६.

अ-ब्राह्मणो(-ण $\sqrt$ उ-)-क्त- -क्तः ऐ. १, १६; -क्तस्य ऐ. २, १७; -क्तेन जै. १२५<sup>३</sup>.

अ-ब्रुवत्( $\sqrt$ ब्रू)- -वन् शां. ७, ९; ११; -वन्तम् ऐ. ३, १, ३; ४; शां. ७, १०.

अ-भक्त, क्ता( $\sqrt$ भज्)- -क्तम् गो. २, १, ७; -क्ताम् शां. ९, १.

अ-भक्त(-क्त $\sqrt$ क्त-)-र्तु- -र्तुः गो. १, २, १५.

अ-भक्षणीय( $\sqrt$ भक्ष्)- -यस्य तां. ९, ९, ९.

अ-भक्षयत्- -यन्तः तां. १८, ५, १५, अ-भक्षित- -तेन श. ४, ३, १, २१<sup>३</sup>.

अ-भद्र- -द्रः तै. १, १, २, ३.

१अ-भय- -यः श. ४, ४, ५, ४<sup>३</sup>; -यम् ऐ. १, ३०<sup>४</sup>; ५, २७; ७, ३; १२<sup>४</sup>; ८, ९; १०; ११<sup>३</sup>; ऐ. ५, ३, २; शां. ५, ५, ९, ४<sup>३</sup>; २५, ७; श. १, १, २, ४; २३; ३, ६, ३, १६; ४, १, १, २०; १२, २, ३, १२; ८, १, २२; १४, ६, ११, ६<sup>३</sup>; ७, ३, ३०; ३१<sup>३</sup>; का. २, १, २, ६; १६<sup>३</sup>; तै. १, २, १, ९; २, ४, ६, ९; ५, २, १; ३, १; ७, १३, ३; ८, ३,

† मुपा. 'अप्स्वा' तु. ऋ. १, ९१, २१; ६, १४, ४। ‡ PW. प्रभृ. यथाम्. पठन्ति । मुपा. तु 'अ-वण्डा' इति ।

§ अनुपदं 'प्रतनुम्' इति पाठान् नःपूर्वत्वेनैव पदच्छेदः साधीयान् भाति । ¶ छान्दसो दीर्घः स्वरस्तु विमशापेक्षः ।

८;४,१;२; ३,१,१,५; ११;२,११;  
 ७,८,१;२; ११,४; १४,४; तैआ.  
 २,१९,१; ८,७,१; १०,१,९; ११;  
 तां. १५, ४, ३; मं. १, १, १५;  
 गो. १, ४, २३; -यस्डइव ऐ.  
 ६, २२; गो. २, ६, ४; -यस्य ऐ.  
 ६, २२; ८, २७; शां. ४, ३; मं. २,  
 ८, ८; गो. २, ६, ४; -याव् शा. १२,  
 २, ३, १२; गो. १, ४, २३; -यानि  
 शा. ६, ३, २, ८; -याय ऐ. ८, १०;  
 -ये ऐ. ५, २६; शां. १५, ५; शा. १,  
 १, १, १७; ९, १, ६; ३, ९, ३, १९;  
 ४, २, २, ८; ३, ३, ५; १६; ६, ६, २;  
 ५, २, ३, ७; ४, ७; ६, ३, १, २९; ७,  
 ३, २, ५; ६; १०; ४, १, ३३; ३७;  
 ९, २, ३, ३; ४, ५; १०, २, ५, १;  
 २; का. १, १, ४, १५; १६; १८; २,  
 १, १, १२; मं. २, १, ११; -येन  
 शा. ३, ३, ४, ८; ष. ३, १.

रञ-भय- -यः शा. १४, ७, २, ३०;  
 ३१; -यस् शा. १४, ६, ८, ८.

रञ-भय- -म् शा. १४, ७, १, २२.

अ-भ-य-क-र- -रः तै. ३, ७, ११,  
 ४; तैआ. १०, १, ९; -रम् आ. १,  
 २००; २७४.

अ-भ-य-कृ- -तौ शा. १, ९, १, ६; तै.  
 ३, ५, १०, १.

अ-भ-य-त-म- -मेन तै. २, ४, १, ६;  
 तैआ. ६, १, १.

अ-भ-य-सु-नि- -नि शा. १२, ८, १,  
 २२; तै. २, ६, ३, ५.

अ-भा-ग-ग- -गः शांआ. ८, ५; तै.  
 २, १, २, १; ३, ३, ८, ५; ७, ५, ९; तैआ.  
 २, १५, १; ६, १, ४; -गम् शा. १,  
 ९, २, ३, ५; तै. ३, ७, ५, ९; -गया  
 तै. ३, ३, ८, ६; -गा तै. ३, ३, ८,  
 ६; -गोन तै. ३, ३, ८, ६;

अभि ऐ. १, ३; १०; ११; १३; १६; १९;  
 २२; २, १२; १६; ३, १३; २२;  
 ३४; ४२; ४, १०; २७; ५, ५; १३;

१६; १७; १८; २१; ६, ६; ९; १८;  
 २०; ३६; ७, ११; १२; १६; ८, २०;  
 ऐआ. २, ३, ५, ५, २, २; शां. २, २;  
 ३; ६; ७, १०; ८, १; १५, २; १७, ७;  
 १८, २; २२, ५; २३, ८; २६, १७;  
 २७, १; ३; ३०, ३; शांआ. ७, १४;  
 शा. १, २, ३, ४; ८, ३, २५; २, ३, १,  
 २९; ३, १६; ४, १, ८; ९; ३, २, २,  
 २७; ३, ४, १४; ५, २, ८; ४, १; ६;  
 १, २८; ९, ३, ३; ४, १, ५, १६; ७, ३,  
 ३, ३; ६; ४, ३, ११; १५-१८; ५, २,  
 ४; ६, ३, १, ३३; ४, ४, १६; ६, ३,  
 १; ७, १, ७; ४, ६; ७, २, ४, २८; ४, २,  
 ४०; ५, २, ११; ८, १, ४, १; १३,  
 ५, १, ११; का. १, १, ४, ६; ६, १,  
 ११; २, ८; तै. १, १, ५, ४; २, १, ८;  
 १८; १९; २, १; २; ६, ३; ३, १, १;  
 ४, ४, १; २; ३; ५; ६; ६, १; ५, ६, ३;  
 ९, ३; १०, २; ३; ७, ५, १; ८, ९, १;  
 २, १, ६, ५; ४, ४, ५; ५, ४; ५, ६, ४;  
 ८, १; ८, ३, ३; ४; ५, ४; ८; ७, ७; ३,  
 १, १, १; ५; २, ४, ७; ५, १; ७; ४, ४;  
 ५; ८; १४, ५; ११, २, तैआ. ३,  
 १२, २; १५, २; ४, ३, १; ४२, ३; ६,  
 १, ३; १०, १, १६; ४८, १; तां. १,  
 ५, ५; ७, ५; ३, ६, ३; ४, ७, ७; ८,  
 १३; ९, १८; ६, १, ३; ९, १५; ८, १,  
 १; ९, २, १५; १०, ५, ५; ७, ४;  
 ८, १; ११, ३, १; ४, १; ३; ५, १, ६,  
 ९; ९, २; १२, १, १०; ३, ४; ५; ७, १०;  
 ९, २३; १३, १, १२; ३, २५; ५, २;  
 ७, १५; ९, २८; १४, ५, ३०; ८, २;  
 ९, ३; ११, २; ४; ३८; १५, १, १२;  
 ५, ३७; ८, ४; १८, १, ४; ४, ९; ८,  
 १६; १९, १०, १४; २०, १, १, ६;  
 १६, ६; २१, ९, १६; २४, १४, ८;  
 १६, ६; १७, ४; २५, १, १५; २, ६;  
 सा. १, ४, २०; ७, १३; ३, ४, १०; ६,  
 ८; ९; ११; ष. ५, १; ६; मं. १, ६,  
 २८; जै. १, २, ३, १; १४, ४, ३;

३, ५, २, १; ११; ३, १; ५; ४, १; ५; ५,  
 १; ५; ९; ६, १; ५; ७, १; ५; ८, १; ९;  
 ९, १; २; जै. ३५; ४१; ५१;  
 ७३; ८२; ८५; ८८; १०२; ११७;  
 १२९; १३१; १४३; १५१; १५७;  
 -१६८; १८०, १८५; २०६; २११;  
 २१२; गो. २, १, ११; ३, १४;  
 अस्मिडइव शा. ४, २, १, ११.

अभि/इ, अभ्यैति ऐ. ३, ४४; ८,  
 १०; शां. ७, १०; तै. २, ८, ७, १;  
 ३, १, १, ९; १०; तां. २, १, ४; ३, ५;  
 ष. २, १; जै. १०१; अभियन्ति  
 शांआ. १२, ५, तां. १८, ९, ४;  
 अभीयाय शा. १, ४, १, १४;  
 अभीयुः शा. १, २, ५, २; का. २, २,  
 ३, २; अभ्येष्यामः जै. १५१.  
 अभ्येतु तै. २, ५, २, २; अभियन्तु  
 शा. ७, २, २, ९; तै. ३, १, २, ७;  
 अभ्यैव ऐ. ३, ३३; जै. १८८;  
 अभ्यायन् ऐ. २, १; ११; १३; ३१;  
 ६, ४; अभ्यायन् शा. ६, ६, २, ११;  
 अभीयात् शा. १, ४, ४, २; ३;  
 अभि...इयात् शां. १७, ७; शा.  
 १२, ४, ४, ६. अभीत्वरी द्र.

अभि/इन्ध्, अभीन्धे शा. ६, ५, ४,  
 ४; ५; ९; अभीन्धते शा. १, २, १,  
 २१; अभीन्धिरे शा. ६, ५, ४, ५;  
 अभीन्धिताम् शा. ६, ५, ४, ५.  
 अभीन्धन्ते का. २, १, ४, १९.  
 अभीद् -द्दः तैआ. ५, ३, ६;  
 -द्वात् तैआ. १०, १, १३.

अभि/इष्, अभि...इच्छति ऐ. ३, ९.  
 अभीष्ट, ष्टा -ष्टः तै. १, १, १०, ५;  
 ६; -ष्टा ऐ. २, १८; तै. १, १, १०,  
 ६; ३, ९, ८, ३; १२, ५, ५; तां. ६,  
 ४, १५; १८, ९, १७; गो. २, १, २०.  
 अभीष्टि -ष्ट्यै तां. ६, ४, १५.  
 अभि/ईर्, अभ्यैरयन्त तैआ. १०,  
 १, ४.  
 अभि/कम्, अभि...कामयते तै.

† उत्तरया क्रियया योग इति भाष्यकृतां P.W. प्रभृतीनाञ्च मतम् । सस्त्वरेषु द्वैस्त्रयांदनभिमतोऽयं योगः । तदनुस्वररहितेष्वपि

१,७,९,४; अभिकामयन्ते तै. २,  
२,७,४; अभि...कमिप्यन्ते तै.  
२, २, ७,४; अभ्यकामयन्त तां.  
९,२,९.

अभि/काश, अभिचाकशीति श.  
१४, ७, १, १२; अभिचाकशीमि  
शा.७,५,२,११.

अभि/कृ, अभिकरोति का.२, ३, १,  
४;७,५,१,३२; अभिकरोति का.  
१, ३, १, २.

अभिक्रियते श. ७,५,१,३२.

अभि-कर- -रः गो. १,५,२४.

अभि-कीर्यमाण(√कृ)- -णः तैआ.  
५,११,४.

अभि-कल्पमान(√कल्प)- -नाः†श.  
८,७,१,६.

अभि-कलस- -सः तैआ. १०,१,  
३; -साः श. १२, ३, १,४; -से  
श. १२,३,१,६.

अभि-कन्यूसड्व(√कन्यु+णमुल्)  
श. १४,१,१,१४.

अभि-कतु- -तनाम् तै. २,८,३,७.

अभि/क्रन्द, अभि...क्रन्दति जै. ८,  
२,१,२,९.

अभि-कनिकदत्† तां. ११,८,४.

अभि-क्रन्द- -न्दः आ. १,५६१;

-न्दौ जैआ. १,५६१.

अभि/क्रम, अभिक्रामन्ति तां. १२,  
४, २५; अभिऽअभि...क्रामन्ति  
तां. १२,४,२६; अभिक्राम जै. ९६६;

अभ्यक्रामन् तां. ८,८,४३; ११,  
११,६; अभिक्रामेत् सा. १,५,१५;

अभि...अक्रमीत् तां. १२,९,५.

अभिक्रमयति तां. १२,४,२५.

अभि-क्रम- -मः तां. २०,१,२.

अभि-क्रमितुम् शां. २२,९.

अभि-क्रम्य श. १४,९,४,७.

अभि-क्रान्त- -न्तेन तां. २, १,

३;६,३;७,३;१२,२;१५,२;३, २,  
२;५,२; २०,१,२.

अभि-क्रान्ता(-न्तऽअ-)प-क्रान्त-  
-न्तम् तां. ५,८, ३; -न्तानि तां.  
५,८,३.

अभि-क्रान्ति- -न्तिः तै. १,१,६,  
८; -न्त्यै ऐ. १, २६; शां. ७, ९;  
८,२; २२,९; जै. ३१; तां. २,१,  
३;६,३;७, ३;१२, २;१५,२९; ३,  
२,२; ५,२; ११,३,१;११,५;१५,  
९,८;२०,१,२; २४,१९,३.

अभि-क्राम(त्-→)न्ती तां. २,१,  
३;६,३;७,३;१२,२;१५,२;३, २,  
२;५,२.

अभि-क्रामम् (णमुल्) जै. १४३.  
अभि/क्री, अभिक्रीयते श. ३, ३,  
२,६;४,१,७.

अभि/क्षर, अभिक्षरति शां. २७,३;  
अभिक्षरन्ति श. १०,५,४,१४;  
१४,६,१०,३;६;९;१२;१५;१८.

अभि/क्षम्, अभि...क्षमेत् तै. २,८,  
६, ९.

अभि/खन्, अभिखनेत् श. ११,  
१,६,१६.

अभि-खनत्- -नन् श. २,३,२,  
१४.  
अभि/ख्या, अभिख्यायेत् ऐआ. ३,  
२,४.

अभि/गम्, अभिगच्छति श. ३, १,  
४,७;१३; तैआ. १, २३, १; तां.  
११,१,३.

अभिगम्यते श. ३,२,४,१३;८,३,  
३५.

अभि...गमयति शांआ. १०,८.

अभि-गत- -तः गो. २,६,१३.

अभि-गन्तु- -न्ता श. ४,१,४,१.

अभि/गा(←गा),अभि...अजिगात्  
तै. २,८,४,४; अभ्यगात् जै. १५१;

अभिगुः तैआ. ४,२०,२.

अभि-गाय ऐ. ६,३२.<sup>३</sup>

अभि/गुप्, अभिगोपायति श. १,  
७,४, १८; २, १,३,३<sup>३</sup>; ६,३,८<sup>३</sup>;  
का. १, ६, ३, ६; अभिगोपायति  
शा. ४,३,४,२२; ५,४,३,२६; ५,  
२२; ५,१,९; अभिगोपायत् श.  
२, ६, ३,८; अभिगोपायात् का.  
१,६,३,६; अभिगोपायतु श. ८,  
३,१, १०;७, ३,१९; अभिगोपा-  
यतु श. ७,४,२, ८; अभिगोपाय  
शा. २, ३, ४, ४०; अभिगोपायेत्  
शा. १३,८,४,९.

अभ्यजूगुपताम् श. १,२, ५,२०;  
का. २,२,३,२०.

अभि-गुप्ति- -स्ये का. २, २,३,  
२०; -सौ श. १,५,१,१७; -न्त्यै  
शा. १,२,५,२०; ३,७,१,५.

अभि-गोपायत्- -यन् शां. १०,२,  
अभि-गोप्तु- -सा श. १,७,४,१८;  
१४,१, ३,२; -सारम् श. ३, ८,  
१,५; ६,३,१,१०<sup>३</sup>, १८;२४<sup>३</sup>; ७,  
३,२,१८<sup>३</sup>; १९<sup>३</sup>; -प्तुन् श. १४,  
१,२,१५.

अभि/गृध्, अभि...जागृधुः शांआ.  
७,४.

अभि/गृगु, अभिगृणाति तैआ. ५,६;  
६;८, ३;९,१०; तां. ५,५,१३;  
अभि...गृणातु तैआ. ४,११, ७,  
५,९,९.

अभि-गर्- -रः श. ११, ५,९,७;  
तैआ. ३, ६, १; -रौ तैआ. ३,  
५,१.

अभि-गरा(-रऽअ-)पगर- -रौ तां.  
५,५,१३; २५, १५,३.

अभि/गै, अभिगायते तै. १, १, ८,  
१; २<sup>३</sup>; अभिगायते तै. १, ६, ८,  
३; अभिगायति श. ५, १, ५, ४; गो.

† यद्यपि घृषा० तै०-शाखायां श्रूयते न वाज०शाखायां तथापि वाज०-शाखानुसारी समास एवात्र द्र. । तै-शाखायां  
तु अर्भाति च कल्पमान-इति च पृथक् पृथक् पदे श्रूयते । तु. य. १३,२५. तैसं. ४,४, १२,२; तै. १, २, १, १८ ।  
‡ सा. (=ऋ. ९, ९७, १३) तृभयथाह शत्रन्तं क्रियाहर्षं च । § 'अभि-क्रामन्त्यै' इति मुपा. चिन्त्यः ॥

२, ५, ८; अभि...गायति श. ५, १, ५, १७; अभिगायन्ति श. ४, ६, ९, ११; अभ्यगायत् जै. ३, ७, २, १; अभ्यगायत् जै. १८०; १८१; २०१; २०८; अभ्यगायन्त जै. ३, ७, १, ८. -  
 अभि...गीयते ऐ. ३, ४३; ५, ३०<sup>३</sup>; ७, ९; ८, २१.  
 अभि-गीत- -तः ऐ. ८, २१; -तम् श. १३, ५, ४, २; ३; ४; ६; ७; ९; ११; १५; १६; २१; -ताः ऐ. ८, २२; २३; -तेषु सं. २.  
 अभि-गीय श. ५, १, ५, ४; चा. २, ३, १; ७, ४; ८, २; ३; ३, ४, ४; ५; ७; ८; ९.  
 अभि-गेष्वा- -ष्वाः ऐ. ५, ३.  
 अभि/ग्रह, अभिगृह्णाति तै. ३, २, ८, १२; अभिजग्राह शां. ३०, ५; जै. १८९<sup>३</sup>; १९८<sup>३</sup>; अभ्यग्रहीष्यः<sup>३</sup> शां. ३०, ५.  
 अभि-ग्राह- -म् शां. २२, ८.  
 अभि-घात(√हन्)- -तेषु सा. १, ८; १३; १४; १५.  
 अभि/घृ, अभिघारयति ऐ. २, १४<sup>३</sup>; श. १, ५, ३, २५; ६, १, २१; ७, २, १०; ४, ११; २, ५, २, ३७; ३८; ४०; ३, ९; १०; १४; १५; ६, १, १५; २७; २८; २९; ३१; ३, ८, २, २४; २५; २६; ३, ८; ९; १९; २३; २५; ४, ४, २, ५; ५, १६; १७; ५, २, ९; ११; ७, १, २, ५<sup>३</sup>; ७, ३, २, ३; का. १, ५, २, ८; ९; १३; १४; तै. १, ६, १०; १; ८, ३, १; ३, ३, ५, २; ८, ३; ९; अभिघारयति श. १, २, ३, ८; ३, ८, २, २५<sup>३</sup>; ११, ४, २, १७; ७, ४, ४; का. २, २, १, २१; तै. ३, ३, ५, १; अभि...घारयति तै. २, १, ३, ३; ३, ३, ५, २; तै. ५, ८, १; अभिघारयतः श. २, ५, २,

३९; अभिघारयन्ति श. ३, ८, २, २४; अभिघारयन्ति श. ७, ३, २, ३<sup>३</sup>; अभिघारयामि तै. ३, ८, ५, २; अभिघारय श. १, ७, ३, ६; अभिघारयाणि श. ३, ८, २, २५; अभ्यघारयत् श. १, ७, ३, ७; अभ्यघारयन् श. १, ५, ३, २५; अभिघारयेत् श. ३, ८, २, २५<sup>३</sup>; अभिघारयेत् तै. १, ६, १०, १; अभिघारि गो. २, १, ३.  
 अभि-घारयत्- -न् ऐ. २, १२.  
 अभि-घारित- -तः श. ३, ८, २, २५; -तम् श. ७, ३, २, ३.  
 अभि-घार्य श. २, ५, ३, ५; ११; १२, ५, १, १३; का. १, ५, २, १०<sup>३</sup>; ६, १, १७-२०.  
 अभि-घृत- -तानाम् तै. १, ७, ५, १,  
 अभि/घ्रा, अभिजिघ्रति ऐ. १, ७; श. ४, ५, ५, ११; ७, ३, २, १२; तां. ७, १०, १६; गो. २, ३, ९<sup>३</sup>; अभिजिग्रामि शां. ४, ११; सं. १, ५, १९; अभ्यजिघ्रत् तां. ७, १०, १५; २०, ४, ५; गो. २, ३, ९;  
 अभिजिघ्रेत् शां. ४, ११<sup>३</sup>.  
 अभि/चक्ष, अभिचष्टे श. ७, २, १, २०<sup>३</sup>; ९, २, ३, १७; तै. ३, ७, २, ४; अभिचष्टे तै. २, ७, १२, २; ८, ९, ३; अभ्यचक्षत तै. २, ५, ८, ५; तै. ६, ३, १.  
 अभि-जुक्षाण- -णः तै. २, ८, १, ६.  
 अभि-जुक्षे<sup>३</sup> तै. २, ८, ७, २, ९, २.  
 अभि/चर, अभिचरति श. ११, १, ६, १२; तै. २, २, १, ७<sup>३</sup>; अभिचरति श. ५, ५, ५, १४; तै. १, १, ५, १; अभिचरन्ति प. ३, ९; अभिचचार श. ५, ५, ५, १४; अभ्यचरत् श. १२, ७, १, १; अभिचरेत् श. १, २, १, ७<sup>३</sup>; ४, ७<sup>३</sup>; १६<sup>३</sup>; ५, २२; ३, ५, २, ८<sup>३</sup>; ४, १,

१, १७; २६; २, १७; का. २, १, ५, ५<sup>३</sup>; २, २, ५<sup>३</sup>; ९<sup>३</sup>; तै. ५, ८, ५; जै. ९०; १३६; प. ३, २; अभिचरेत् श. ५, ५, ५, १४.  
 अभि-चरत्- -रते तां. ७, १, ११; -रत् तै. २, २, १, ७; तै. १, २, ६, ५; प. ३, ३-६; ८-११; जै. ४<sup>३</sup>.  
 अभि-चरणोय- -यः जै. ७<sup>३</sup>.  
 -यन् श. १२, ७, १, १; ८, ३, ३; गो. २, ५, ६; -यत्य तां. ८, १, १; -यानाम् प. २, १०.  
 अभि-चरित- -तः जै. ९०; -न् तै. ३, १२, ५, १.  
 अभि-चरित्वै तै. १, ७, ७, ५.  
 अभि-चर्यमाण- -णाय तां. २, १०, ५.  
 अभि-चार- -रः तै. १, ५, ५, ५; तै. ५, ९, ८; ११.  
 अभि-चार्यमाण- -णः जै. ९०; -णम् तां. २२, १७, ३.  
 अभि-च्छ(त्र→)ञाऽइव(√च्छ) श. १, ३, ३, ६.  
 अभि-च्युत- -तः गो. २, २, १२.  
 अभि/जन्, अभिजायते श. ६, २, २, ७<sup>३</sup>; जै. ३, ३, १, २-५; सं. ४<sup>३</sup>; ५; गो. १, २, २; १५; अभिजनिष्ये तै. २, १, २, ५; अभ्यजायत तै. २, १, २, ५; जै. २०४.  
 अभि-जनितोः श. ३, १, २, २१.  
 अभि-जानत्(√ज्ञा)- -त् तै. ३, १०, १, १.  
 अभि/जि, अभिजयति श. १३, १, २, ३; तै. १, २, ६, ४; ५; ३, ३, ७<sup>३</sup>; ४, २; ३; ५, ४; ६, १; ४, १, ४<sup>३</sup>; ४, १; ७, ४, ४; ७, २; ९, २; २, ३, ५, ६; ३, १, ४, ३; १३; १४; ५, १; २; ४; ६; १४; ८, १, २; ११, १०, १<sup>३</sup>; १२, ५; ६; तै. १०, ६४, १; जै. ४; अभि...जयति श. १२, ८, ३, ३;

७; अभिजयन्ति तै. १, २, २, ३;  
 अभिजिग्युः ऐ. ७, २७; अभि-  
 जेष्यति ऐ. ७, २७; अभि...  
 जेष्यासि तै. १, १, ४, ७; अभि-  
 जयानि श. ३, ४, ४, ९; १४; तै.  
 १, २, ६, ५; अभ्यजयत् शां. २४,  
 १; तै. १, १, ४, ७; २, ३, ३; ३,  
 १, २, ५; ४, ३; १३; ५, १; २; ६; १४;  
 तां. १६, ४, ६; जै. १३२; गो. २,  
 २, २, १; अभि...अजयत् तै. ३,  
 १, १, ९, ७; अभ्यजयताम् तै. ३,  
 १, ४, १, ४; अभ्यजयन् ऐ. ३, ३०;  
 शां. २४, १; तै. १, ५, २, ३; ३,  
 १, ५, ४; तैआ. ५, १, ६; १०, १,  
 १०; अभ्यजयन् तै. १, ५, २, ४; ३,  
 १, २, ४; तां. ५, ५, १, ५; ८, ८, ५; ९,  
 २, ९; १०, १२, ३; ४; ११, ११, ६;  
 १७, १३, १८; २०, १, ३; २२, ८,  
 ४; प. ५, २; गो. २, ४, ११;  
 अभि...अजयत् तै. २, २, ८, १;  
 ३, ११, ९, २; तैआ. ५, १, ७;  
 अभिजयेत् तै. १, ६, ३, ७; ८; ३,  
 २, १, ३; जै. १३२; अभि...जयेत्  
 तै. १, ७, ७, १; अभिजयेयम् श.  
 १३, २, ४, १; तै. ३, १, ४, ३;  
 १३; ५, १; २; ६; १४; तां. १६,  
 ४, ६; अभिजयेव तै. ३, १,  
 ४, १४; अभिजयेम तै. ३, १, ५,  
 ४; जै. ७४; अभिजय्यासम् जै. ८,  
 ३, ५, १, १०.  
 अभि-जयत्-यत् तै. १, ५, १,  
 ४; -यन् तै. ३, १०, १, ३.  
 अभि-जित्-त् ऐ. ४, १९; शां.  
 २४, १; २; श. १२, १, ४, २; २,  
 १, ३; ३, २; ११; ४, १, ५; ३, १, ८;  
 १३, ५, ४, ४; तां. १, १०, ४; १६,  
 ४, ७; २२, ८, १; ४; १७, १; २३,  
 १४, १; २४, १२, १; १४, १; १८, १;  
 २०, १; जै. ११८; प. ३, १२;  
 जै. ३, ५, १, १०; गो. १, ४,

९, १, १७; तै. १, १, ४, ८; ७, ७, १;  
 २, २, ८, १; ३, ८, ८, ३; ४; १०, ९,  
 १०; ११, ९, २; ७; तैआ. ५, १,  
 १४; १, ५; २२; २३; ५, २; ३; ४;  
 २, २, १३; -तः शां. २४, २; श.  
 १२, २, ३, २; तै. १, ५, २, ४;  
 तां. १६, ४, १२; गो. १, ४, १४;  
 १, ५; २३; -तम् श. १२, १, २, २;  
 ३, १२; तां. १६, ४, ६; जै. १६३;  
 गो. १, ४, ९; १०; १३; २१; -ता  
 श. १२, २, ३, १०; ३, १, ४; तां.  
 २०, ८, १; २२, ८, ४; गो. १, ४,  
 २१; -ति ऐ. ६, १८; शां. २९, ८;  
 गो. १, ५, १, ५; -ते श. १२, २, ३,  
 ११; तै. ३, १, ५, ६; गो. १, ४, २२.  
 अभि-जित्-त्व- -त्वम् तै. १, ५,  
 २, ४.  
 अभि-जिद्-विश्व-जित्- -तौ  
 शां. २४, १; श. १२, २, २, २१.  
 अभि-जित- -तः श. ४, ६, ९,  
 १६; -तम् श. ४, ६, ९, १; २; ४;  
 १६; ११, २, १-५; तै. १, २,  
 ६, ६; ५, १, ४; ७, ३, ८; -ताः शां.  
 २४, १; तै. ३, ९, ८, ३.  
 अभि-जिति- -त्यै ऐ. १, २, ५; २,  
 १७; ४, ९; ५, ३; ८, ९; ऐआ. १,  
 १, २; ३, ८; श. ३, ४, ४, ९; १४;  
 ७, १, १४; १३, १, ३, १; ३; २, १, ५.  
 तै. १, २, ३, ४; ७, ३, ८; ७, १; ३,  
 १, ४, ३; १३; १४; ५, १; २; ४, ६;  
 १४; २, १, ३; ८, ४, ३; ६, १; १९,  
 १; २०, ५; ९, ४, ३; ५; ६; ८, ९, ३;  
 १६, २; १२, ५, ८; जै. १३२; तां.  
 ६, ५, २०; ११, ११, ५; १६, ४, ७;  
 २२, ३, ७; १३, ४; १६, ४; गो.  
 २, १, १८; २, १६.  
 अभि-जित्य तां. ८, ८, १; ९, १, १;  
 २०, ८, १.  
 अभि-जेतुम् तां. ८, ८, १; ९, १, १.  
 अभि-जु(←जातु) ऐ. १, २२.

अभि-तत(√तन्)- -तः जै. २०५.  
 अभि/तप्, अभितपति श. १, २,  
 ३, ५; १३, ३, ८, ६; का. २, २, १,  
 ११; १९; अभितपन्ति जै. १९०;  
 अभितताप श. ११, ५, ८, २; ३;  
 ४; अभितपतुः जै. १४७; अभि-  
 तप्यन्ति जै. १९०; अभ्यतपत  
 ऐ. ५, ३२; ऐआ. २, ४, १; ३;  
 जै. १०१; गो. १, १, १; ३; ५;  
 ६; ७; ८; १०; ११; २, ७; अभि-  
 ...अतपत् जै. ३, ४, १, ७; ८;  
 अभ्यतपन् प. ४, १; जै. १९०;  
 अभिताप्सीत् श. ७, ५, १, ८.  
 अभ्यतप्यत शां. ६, १०; अभ्य-  
 तप्यन्त जै. १, २, १, १२.  
 अभि-तुपत्-पत् तै. ३, १०, १, २;  
 -पन् तै. १, २, ४, १; ३, १०, १, १.  
 अभि-तप्त,प्ता- -प्तस्य ऐआ. २,  
 ४, १; -प्तात् जै. २०७; -प्ताभ्यः  
 ऐआ. २, ४, ३; -प्ताभ्यः ऐ. ५, ३२.  
 अभि-तप्यमान- -नात् जै. २०७;  
 -नानाम् जै. २०३.  
 अभि-तप्युत्- -न् श. १, २, २,  
 १२; का. २, २, १, ९.  
 अभि-तराम् श. १, ५, ३, ६.  
 †अभि-तराम्/इ, अभितरामेति  
 ऐ. ३, ४४; गो. २, ४, १०.  
 अभि-तटीय( -ष्ट+छ )- -म् शां.  
 २९, ७.  
 अभि-तस्(ः) ऐ. २, १३; ३, ३०; ४,  
 १५; २३; ऐआ. २, १, १; ५, १, ३;  
 शां. १३, ५; १६, १०; २६, १;  
 श. १, २, ५, ६; ७; ९; १५; ३, ४,  
 ८; ७, ३, २८; ३, २, ३, २०; ४, १,  
 १; ७; ८; ५, ३, १४; ८, २, २७;  
 ३, २६; ४, २, १, १९; २५; ३, ४,  
 ११; ६, २, १, २०; २४; ३, १, ३१;  
 ४, १, ८; ४, १३; ७, ४, १, ९; ५, २,  
 १४; ८, ५, १, १५; १७; ९, १, १,  
 ४४; ४, ६; १०, ६, ४, १; १२, ९,

३, १६; १३, २, २, ११; ६, ९, ११, २; ४, ५, ७; ६, १, ९, २, ६; १४, ३, १, १, २०; २२; का. १, ४, ३, ४; १, ५, २, १९; २, २, ३, ५; ८; १४; तै. १, ३, ५, ४; २, ४, १, १; ६, ८, २; ७, १६, १; २; ८, २, ६; ३, २, ७, ६; ८, २०, १; २३, ३; ९, ५, २; तैआ. १, ८, ३; २२, ९; २६, १; २, ५, २; १५, १; तां. १, ७, ५; २, १७, २; ४, ७, १; १०, ४, ५; १३, ४, ४; १४, ९, २०; १८, ८, १७; १९, १०, ५; २०, १६, २; ३; ४; ८; २४, १, ६; ७; १०; १४, ४; १५, १; २५, १, ८; १५, १; आ. १, १; ५; जैड. १, १, ६, २; २, १, १; मं. १, १, ५; जै. ३५; १३५; १४१; १५६, १८६.

अभि/वृद्ध, अभि...वृणन्ति ऐआ. १, ३, १; श. २, २, २, १५; अभिवृन्दन्ति तैआ. ५, १, ४; अभिवृन्धि तै. २, ५, ८, १; अभि...वृन्धिर् तै. २, ५, ८, ११; अभि-वृणदाम तैआ. ५, १, ४; अभ्य-वृणव ऐ. ६, ११; तां. ६, ६, ८; १२; गो. २, २, २१; अभि...तर्दः ऐ. ६, ११; ऐआ. १, २, २; ५, १, १; शां. २४, २; गो. २, २, २१; अभिवृन्ध्यात् श. २, ३, २, १४. अभितिवृत्सति ऐआ. १, ३, १. अभि-वृणव(त्-→)नी-वतीभिः ऐ. ६, ११; गो. २, २, २१; -वत्यः ऐ. ६, ११; गो. २, २, २१.

अभि/त्सर, अभित्सरति जै. १४३; अभ्यत्सरन् जै. १४३.

अभि/दह, अभिदहेत् श. ३, ६, २, २०; तां. ९, ९, १५.

अभि/दास, अभिदासति श. ४, ६, ४, ४; तै. २, ४, १, २; २, १; ३, ७, ६, १७; २४; ११, ५, १; २;

३; तैआ. २, ५, २; अभिदासत् ऐ. १, १९; शां. ८, ४; तै. ३, ७, ६, ९; अभ्यदासन् जै. १९०.

अभि-दासत्-सतः तै. २, ४, २, ३; -सन्तम् ऐ. ६, ३६.

अभि/दिश, अभ्यदिशत् तां. १२, ११, १०.

अभि/दीक्ष, अभिदीक्षते शां. ७, ४; श. ३, ६, ३, १; अभिदीक्षते श. ३, ६, ३, १; अभिदीक्षन्ते तां. ५, ९, ४, ५.

अभि/दीधी, अभि...दीधय ऐ. ६, १८; २०; शां. २९, ७; गो. २, ६, १; २.

अभि/दुह, अभिदुह्यात् तै. १, ४, ३, ४.

अभि/दृश, अभ्यपश्यत् श. ११, ८, ३, १; अभ्यपश्यन् जैड. १, २, १, ९; अभि...अपश्यन् तां. १०, १२, २; ?अभिददशर्म; गो. २, ६, १३.

अभि-द्यु-द्यवः श. १, ४, १, ७; ८; ९; तै. ३, ५, २, १; गो. १, ५, २३; -द्यवः तै. २, ५, २, ३; -द्युः जै. ११४.

अभि/द्युत्, अभिद्योतयति तै. २, १, ३, ३.

अभि/द्रु, अभ्यद्रवत् जैड. ४, १०, ३, ४; ८, ११; अभ्यद्रवन् ष. ४, ५६. अभि-द्रुत्य श. १४, ४, १, ३, ४, ५; ६; ७; ८; जैड. १, १८, ५, १.

अभि-द्रुघ(√द्रुह)-ग्घः तैआ. २, १८, १; जै. ११६.

अभि/धा, अभिधाति श. १४, २, १, ८; तां. १२, १३, १२; जैड. ३, ६, ३, ३; ४, ७, १, २; अभि-दधति श. ११, ३, १, १; जैड. ४, ७, १, २; अभिदधी जैड. ३, ६, ३, ७; अभिधेहि मं. २, ८, १३;

अभ्यधात् तां. १२, १३, ११; जै. ७६; अभ्यधासिपम् श. ६, २, १, ७. अभि-धा श. १३, १, २, ३; तै. ३, ८, ३, ४.

अभि-धान-तर-रःऽव शां. १३, ५.

अभि-धानी-नी तै. ३, ७, ४, १३; -नीभिः श. ६, ३, १, २६.

अभि-धाय श. ३, ७, ३, ७; जै. १९०.

अभि-हित, ता-ता श. ३, २, ४, १८; -ताः श. २, ३, ३, ७; ६, ३, १, २६.

अभि/धाव, ?अभिधावाभि तैआ. २, ६, १; अभिधावत शांवा. ३, ३; अभ्यधावन् तां. १०, ५, १३. ?अभि-धावत् || -न् तैआ. १, ३, २.

अभि/धिन्, अभ्यधिन्वन् तां. १४, ९, १०.

अभि/ध्वै, अभिध्यायन्ति गो. २, २, १; अभिदध्वौ श. १, ७, ४, १; २, १, १, ५; २, ४, १५; ३, २, १, २५; ९, ४, २०; १२, ६, १, ३८; का. ४, १, १, ३; २, ४, ११; जै. २०३; २०५; अभिदध्वौ श. ४, १, २, ४; अभिदध्वुः शां. २७, ७; अभिध्यातासि जैड. १, १२, ५, १; अभ्यध्यायत् ऐ. ३, ३३; ४, २७; श. ६, २, १, १; ८, ५, ३, १; ११, ४, ३, १; तै. १, १, ३, ८; ३, १, ४, २; जै. २०७; अभ्यध्यायत् श. ६, २, १, ६; अभ्यध्यायन् ऐ. १, २७; ३, २५; ४, २७; ष. ३, ७; जै. ८८; अभिध्यायेत् जैड. ३, ५, ९, ४; अभिध्यायात् शांवा. ४, ३. अभि-ध्यात्-तः श १२, ६, १, ३. अभि-ध्यायत्-न् तैआ. २, २, १.

†अभीति कर्मप्रवचनीयमित्यस्मान् भाति । ‡'अभिऽअदशर्म' इति पाठः साधु स्यात् । §'अभिद्रवन्' ? इति मुपा. । ¶'अभ्यधायन्' इति मुपा. । || 'अभिधावः' इति मुपा. ? । भा. सा. यथोपरि मुद्रितं तथैव भाष्येऽभिप्रेयतुः । भा. च पक्षान्तरे लोपप्यपुर्णैकवचनरूपमित्याह ।



अभि-धून्वत्(√धू)- न्वन्तः तैआ  
१,४,३; -न्वताम् तैआ.१,१५,१.  
अभि/धृप्, अभिधृष्णुवन्ति तैआ.  
५,१,३; अभ्यधृष्णुवन् तैआ. ५,  
१,३; अभ्यधर्षिषुः तैआ.५,१,३.  
अभि-धृष्णु-त्तम- -मः श. ३,९,  
१,१२.  
अभि/धमा (→√धम्), अभिधमेत्  
जै. १६४.  
अभि-धमात्- -तः जै. १६४; -तम्  
जै. १६४.  
अभि/ध्वै, १०४ पृ. द्र.  
अभि-नत(√नम्)- -तःऽइव शां.  
१०,१.  
अभि-नन्द(√नन्द)- -न्दाः श. १४,  
९,१,१६.  
अभि-नन्दित- -तः आ. १.  
अभि-निः(स्)√सृज्, अभिनिःसृजामि  
श. ३,५,२,८.  
अभि-निधन- -नम् तां. ८, १, १;  
१४,४,४; आ. १,२,६१; -नेन  
तां. १४,४,५.  
अभि-नि/धा, अभिनिदधाति शां.  
८,४; श. १,२,४, १८; २०; ३,४,  
१२; ३,१,२,७; ४, १, २२; ८,२,  
१२; १३; ९,३, ३; का. २,१, २,  
१२; २,२, १०; १२; गो. १,२,  
१३; अभिनिदधाति श. १, २,४,  
१३; १४; का. २,२,२,८; अभि-  
निदधते ऐ. ४,१३; अभिनिदधति  
शां. ९,३; अभिनिधास्यामः श.  
१, २,४, ११; का. २, २,२,७;  
अभिन्त्यदधात् श. १,२,४, १८;  
अभिन्त्यदधुः श. १, २, ४, १२;  
अभिन्त्यदधुः का. २, २,२,७; ८;  
अभिनिदध्यात् श. ११, ५, ८, ६;  
अभिनिदध्यात् तै. ३, ७, २, ७; तां.  
६, ६, ५.  
अभि-नि-दृषत्- -त् श. १, २, ४,  
१४; का. २,२,२,८.

अभि-नि-ध्याया श. ३, १, २, ८; ४,  
४, ३, ९; १४, ९, ४, २, ५; जै. १३१.  
अभि-नि-धास्यत्- -स्यन् श. १,  
२, ४, १६; का. २, २, २, ९.  
अभि-नि-हित- -तः श. १, ३, ४,  
१२; १३; -तम् श. १, १, ४, ५; ६;  
२, १, ७.  
अभि-नि-नत्तम् (√वृत्+णमुल्) शां.  
१७, ८.  
?अभि-नि/पद् †, अभिनिपद्यते  
शांआ. ४, १५.  
अभि-नि-पन्न- -म् ऐआ. १, २, ४.  
अभि-नि-मेप्य(त्-→)न्ती(√सी)-  
-न्त्यः जैउ. ४, ८, ४, २.  
अभि-नि/मृच्, अभिनिमृचति † तै.  
१, ४, ४, १; २; ३.  
अभि-नि/वृत्, अभि-निवर्तन्ते श.  
१२, ८, २, ३०; अभिनिवर्त्तस्व श.  
६, ७, ३, ६; ८, २, ६; अभि-  
निवर्त्तस्व श. ६, ७, ३, ६.  
अभि-नि-वर्त्तम् (√णमुल्) श.  
१२, ८, २, ३०.  
अभि-नि-वर्त्य- -म् तां. ८, ६, ६.  
अभि-नि/विश्, अभिनिविशते ऐआ.  
१, २, ४.  
अभि-नि/वप(←स)द्, अभिनिप-  
ससाद् † ऐआ. २, २, ३.  
अभि-नि/ष्टिच्, अभिनिष्टिवाति श.  
१४, १, १, २३.  
अभि-नि/हन्, अभिनिहन्यात् जै.  
१३१.  
अभि-न्युञ्ज (नि/उञ्च्) अभिन्यु-  
ञ्जति जै. ३२; अभिन्यौञ्जन् जै.  
३२.  
अभि-निर्/वद्, अभिनिर्वदति तां.  
११, ११, ८; अभिनिर्वदन्ति तां.  
२३, ७, २.  
अभि-निर्/वप् अभिनिर्वपेत् ऐ. १,  
११.  
अभि-निर्/वृत्, अभिनिर्वर्त्तति प.

५, ७.  
अभि-नि(स→)प्/पद्, अभिनिष्प-  
द्यन्ते श. १४, ९, १, १९.  
अभिनिष्पादयति श. ११, ५, ७, १.  
अभि-निष्पद्य श. १३, ८, १, ९.  
अभि/नी, अभिनयात् जै. ३४; १३२;  
‡अभि-नेपि ऐ. ५, २०; तै. २, ४,  
३, १; ८, २, ८; अभि-नय ऐआ.  
४, १, १; तै. २, ४, ६, ५.  
अभि-नयत्- -यन्तः गो. २, २, ८.  
अभि-नयित्- -ता जै. १३२.  
अभि-नेतु- -ता श. १०, १, १, ४;  
जै. ३४.  
अभि/सु, अभ्यनूपत् तै. २, ६, १३, २.  
अभि-नोनुमः ऐ. ४, १०; २९;  
५, १; ७; १८; २०; ८, २; ऐआ. ५,  
२, २; सा. ३, ६; ११; तां. ११,  
४, १.  
अभि/पत्, अभ्यपत्त तां. २१,  
१४, ५.  
अभ्यपातयत् तै. ३, २, ८, ९; १०;  
११.  
अभि-पत्य गो. २, ५, १.  
अभि/पद्, अभिपद्यते श. १, १,  
१, १२; २, १, ६; ६, ५, २, २०; १४,  
२, १, १५; ९, ४, १९; का. २, १, १, ९;  
अभिपेदे जै. २०३; अभिपेदुः श.  
३, ४, १, १७; अभिपद्यस्व का. १,  
५, ३, ६; अभ्यपद्यत तां. १६, १, १;  
अभिपद्येत् ऐ. ४, ९; ऐआ. ५, १, ४.  
अभि-पत्ति- -त्तिः श. ९, ४, २, ४.  
अभि-पत्तुम् श. ९, ५, १, ५; ६; ९.  
अभि-पृथ शांआ. ६, १९; श. १,  
५, १, २; ३; ८, ३, ९; २, १, २, १६;  
४, २, ८; ५, १, ३, ५; ६; २, ४, २; ६, १,  
४, ५; ३, १, १, ११; ३, ४, २; १३; ६,  
१, २०; ७, १, १७; २६; ५, ३, ३,  
११; ७, ४, २, ३; ९, ५, १, ७; १०;  
११, १, ६, ७; ८; का. १, ४, ३, ३, ५;  
५, १, ३, ७; ६, १, ३०; जै. १४; २६.

अभि-पृद्यमान- -नः का. १, ५, २, ५; १०.  
 अभि-पन्न, च्वा- -न्नः गो. १, १, ३७<sup>३</sup>;  
 -न्नम् श. १४, ६, १, ५; ६; ७. गो. १, १, ३७<sup>५</sup>; -च्वा गो. १, १, ३७<sup>३</sup>;  
 -न्नाः गो. १, १, ३७<sup>३</sup>.  
 अभी (←भि) पाद- -स्य जैआ. १, २, ३१.  
 अभि-परा/वद्, अभिपरोवाद झां. २३, ५, श. ११, ५, १, ६.  
 अभि-परि/इ, अभिपर्येति जैड. १, १, ५, ७; अभि...पूरीहि श. ४, २, १, १६<sup>३</sup>; १७<sup>३</sup>.  
 अभि-परि-वर्त्तयत् (√वृत्) - -यन् जैड. ३, ३, ३, ५.  
 अभि-परि/हन्, अभिपरिजघान श. १०, ४, ४, १.  
 अभि-परि/ह, अभिपरिहरति श. ३, ८, १, ६; ४, ६, ९, २३.  
 अभि-पर्यक्त (-रि/अञ्ज्) - -क्तः जैड. १, १२, १, ८.  
 अभि-पर्या (-रिडा) /इ, अभिपर्येहि मं. १, ६, २८; अभिपर्येयात् श. २, ६, ३, १२; का. १, ६, ३, ८<sup>१</sup>.  
 अभि-पर्या-धाय (-रिडा/धा) श. १२, ४, २, ५.  
 ?अभि-पर्या (-रिडा-) /वृत्, † अभि-पर्या-सिच्य (-रिडा/सिच् (ऐ. ७, ५<sup>३</sup>.  
 अभि-पलाय (परा/अय्) अभि-पलायन्त तां. ९, १, २०; जै. १८७.  
 अभि-पलायमान- -म् गो. १, २, ४.  
 अभि/२पा, अभिपातु श. ७, ४, २, ८; ८, ३, १, १०; ७, ३, १९; अभि... पाहि श. ४, २, २, १०.  
 अभि/पीड्, अभ्यपीडयत् प. १, ५; जैड. १, ७, १, ३; ८.  
 अभि-पीडित, ता- -तस्य जैड. १, ७, १, ८; -तानाम् जैड. १, ७, १,

४, ५; ७; -तायै जैड. १, ७, १, ३; ६.  
 अभि/पू, अभिपवते तै. २, ३, ९, १;  
 २; अभिपवते तै. २, ३, ९, २; ३<sup>३</sup>;  
 ४<sup>३</sup>; अभि...पवते तां. ८, ५, १४;  
 ११, ५, १.  
 अभ्यपवयत ऐआ. २, २, २.  
 अभि-पूर्व- -वम् ऐ. ६, ३०; श. ६, १, ३, ९; तै. ३, ३, ९, ३<sup>३</sup>; ८, १६, १<sup>३</sup>; ९, १५, १; तैआ. ५, ४, २<sup>३</sup>; तां. १९, १६, ७; २३, १२, ५; २७, १; ३; जै. १४६; -वांगाम् जै. १३०;  
 -वैण तां. १७, २, २.  
 अभि/पृ, अभिपूरयति श. ३, १, ४, १७; २२; अभिपूरयति श. ३, १, ४, २२; अभि...पृणाहि तै. २, ४, १, ४.  
 अभि-प्र/कम्प, अभिप्रकम्पयति श. ३, ३, ३, ७.  
 अभि-प्र/क्रम, अभिप्रक्रामति श. १, ९, ३, ८.  
 अभि-प्र-क्रम्य गो. १, २, ४.  
 अभि-प्र-क्रम्य- -स्यः तां. २०, ११, ६.  
 अभि-प्र-क्रान्त- -म् गो. १, २, ४;  
 अभि-प्र/क्षर, अभिप्रक्षरेत् श. ९, २, ३, ३१.  
 अभि-प्र/गा, अभिप्रागात् ऐआ. २, २, २<sup>३</sup>.  
 अभि-प्र/गाह्, अभि...प्रगाहसे ऐ. ८, ११.  
 अभि-प्र/गै, अभिप्रगायत ऐआ. ५, २, ५.  
 अभि-प्र/च्यु, अभिप्रच्यवते तै. २, ३, ९, ९.  
 अभि-प्र/ज्ञा, अभिप्रज्ञानीहि ऐआ. २, ४, २.  
 अभि-प्र/णी, अभि...प्रणयन्ति जै. ६३.  
 अभि-प्र/णु (←नु), अभिप्रणोनुमः शं. २४, ८.

अभि-प्र/तन्, अभिप्रतन्वन्ति शांआ. ६, १९.  
 अभि-प्र-तारण- -णः जै. १४७;  
 -णाः जै. १४७.  
 अभि-प्रतारिन्- -रिन् जैड. ३, १, २, २; १३; -रिणम् जैड. १, १८, ४, १; ३, १, १, २१; -री तां. १०, ५, ७; १४, १, १२; जैड. ३, १, २, ३.  
 अभि-प्रति/पद्, अभिप्रतिपद्यते ऐ. ३, १४; ऐआ. १, ३, ३.  
 अभि-प्रति-तिष्ठत्- -ष्ठन् गो. २, २, १०<sup>३</sup>.  
 अभि-प्रत्येव (-तिडअव/इ), अभिप्रत्येवैति श. ५, ५, ३, ४.  
 अभिप्रत्ये (-तिडा/इ), अभिप्रत्येति श. ६, ७, ३, ४; १०; ८, ३, ४, ९; ५, २, १६; ९, १, १, ३२; अभिप्रत्यायन् श. ८, ३, ४, ९; ५, २, १६; ९, १, १, ३२.  
 अभि-प्रत्येतोः (-ति/इ) ऐ. ६, ३०.  
 अभि-प्र/धाव्, अभिप्रधावयान्चकार जै. १६३.  
 अभि-प्र/पद्, †अभिप्रपद्यन्ते तै. १, ६, ९, ९; †अभिप्रपद्यामहे तै. १, ६, ९, ९; अभिप्रपेदे श. ११, ४, १, ३; अभिप्रपद्येत् श. ३, १, १, ९.  
 अभि-प्र-पृद्य का. १, ६, १, २७; श. २, ६, १, ४०.  
 अभि-प्र-पन्न- -म् श. ११, ४, १, ३.  
 अभि/यज्, अभि...इयक्षते (इया-क्षतै) जै. ३, ७, १, ८.  
 अभि-प्र/या, अभिप्रयाति श. ६, ७, ४, ८; अभिप्रायात् श. ६, ७, ४, ८; अभि-प्रयायम् (णमुल्) तां. २४, १९, ३.  
 अभि-प्र/यु, अभिप्रयुयाव जै. १८०;  
 अभिप्रायोपीः जै. १८०.  
 अभि-प्र/युज्, अभिप्रयुजन्तामहे जै. ७४; अभिप्रायुजन्तां. १४,

† अन्येषामभिप्रायेण प्रदर्शितेषां द्वयुपनृष्टिनास्मान्ममिमता । 'अभि' इति कर्मप्रवचनीयं पदं पृथक्स्वरस्य लक्षणाद्यर्थसंगतं च । तु. तै. पर्या/वृत् द. ।

५<sup>२</sup>; तै. १, ५, ६, ३. †  
 अभि-प्र-युञ्जान्- -नस्य का. १,  
 ६, ३, ९.  
 अभि-प्र/वह्, अभिप्रवहति ऐ. ६,  
 ९; जैड. ३, ५, १, ९; २, १; ११; ३;  
 १; ६, १; ७, ५; ८, ९; ९, १; २; अभि  
 (प्रवहति) ऐ. ६, ९; अभिप्रवहतः  
 जैड. ३, ५, ४, १; अभिप्रवहन्ति  
 जैड. ३, ५, ३, ५; ४, ५; ५, १; ५; ६, ५,  
 ७, १; ८, १.  
 अभि-प्र/वी, अभिप्रावयन् जै. १३१.  
 अभि-प्र/वृत्, अभिप्रवर्तताम् ऐ.  
 ९, १०; अभिप्रवर्तयाताम् शांआ.  
 ४, १३.  
 अभिप्रवर्तयति तैआ. ५, १०, ५; तां.  
 ७, ७, ९.  
 अभि-प्र-व्रज् (√व्रज्) शांआ. ४,  
 ३; ४.  
 ?अभि-प्रदिन् (√प्र+इति)- -नम् तै.  
 ३, ४, ६, १.  
 अभि-प्र/इवस् अभिप्राइवसीत् ऐ.  
 ३, २०.  
 अभि-प्र/स्, अभिप्रसारयति- जैड.  
 २, ५, २, ५.  
 अभि-प्रस्यर्थ श. ३, १, १, ७.  
 अभि-प्र/स्कन्द्, अभिप्रस्कन्देत् शा.  
 २६, १.  
 ? अभि-प्र/स्तु, अभिप्रास्तुवत् † तै.  
 १, ५, १०, २<sup>३</sup>; ३<sup>३</sup>.  
 अभि-प्र/स्तु, अभिप्रस्तुणीते श. ३,  
 ९, ३, १३; १५; २४.  
 अभि-प्र/स्था, अभिप्रतिष्ठन्ते श.  
 १४, ५, १, २१.  
 अभि-प्र/सु, अभिप्रसुखाव श. १,  
 १, ३, ५; का. २, १, ३, २; अभिप्रा-  
 स्रवत् श. १, १, ३, ५; का. २, १, ३, २.  
 अभिप्रस्राव्यै श. १४, १, १, ३३.  
 अभि-प्र-हृत्य (√हृत्) श. १४, ७,  
 १, १२.  
 अभि-प्र/हि, अभिप्रिजघाय जै.

१३७; अभिप्राहैपीत् जै. १३७.  
 अभि-प्राण् (प्र/अन्), अभिप्रा-  
 णिति श. २, २, २, १५; ४, १, २,  
 २७; का. १, २, २, १०; अभिप्रा-  
 णिमि तै. १, २, १, १९; अभिप्राणेत  
 ऐ. २, २, १; अभिप्राणयात् श. १४,  
 ९, ४, १०; तैआ. ५, ३, १<sup>३</sup>.  
 अभि-प्राणित- -म् ऐआ. २, ४, ३.  
 अभि-प्राण्य ऐआ. २, ४, ३; शां.  
 १४, ९, ४, ९.  
 अभि-प्रात् (:) श. १४, ९, ४, १८.  
 अभि-प्राप् (प्र/आप्) अभिप्राप्नोति  
 श. ८, १, ४, १; ७, २, १४; ३, ६;  
 ?अभिप्राप्नोति† तै. ३, ७, ३, ६; ७;  
 ५, १, ५; अभिप्राप्नुतः तै. ३, १०,  
 ९, १; अभिप्राप्नुयात् श. ६, ७, ४,  
 ११; ८, १, ४, १; ७, २, १४; ३, ६;  
 अभिप्राप्नुयात् श. ८, ७, २, १४;  
 ३, ६; अभिप्राप्नुयुः श. ८, १,  
 ४, १.  
 अभि-प्राप्त- -साय ऐआ. ५, ३, ३.  
 अभि-प्रेप्सत्- -प्सन्तः शां २२, ५;  
 अभि-प्रायाय (प्र/आ/या) शां. ७,  
 ६; जै. ५३.  
 अभि-प्रावृत्य (प्र/आ/वृ) जै. ५३.  
 अभि-प्रास्, (प्र/अस्) अभिप्रा  
 स्यति श. ४, २, ५, ५.  
 अभि-प्रीत (√प्री)- -तः ऐ. ८, २४;  
 -ताः ऐ. ८, २४.  
 अभि-प्रीति- -त्यै तां. ६, ४, १५.  
 अभि/पु, अभिपुपुवे श. ४, ३, ४,  
 २१.  
 अभि/पुप्, अभिपुप्नुते शां. २०, ४.  
 अभि-प्रे (प्र/इ), अभिप्रेति शां  
 ७, ८; ९; श. १, ९, ३, १; ३, ३, ३,  
 १५; ४, ३, ४, ६; अभिप्रयन्ति शां.  
 ८, ८; श. ९, २, ३, ८; ?अभिप्रेहि†  
 तै. २, ४, ७, ४; ७, ८, १; अभि...  
 प्रेहि ऐ. १, १३; अभिप्रेत प. १,  
 २<sup>३</sup>; अभिप्रेयात् श. १३, ६, २, २०.

अभि-प्रयत्- -यन् जैड. ४, ५,  
 १, १; -यन्तः श. १४, १, २, १५.  
 अभिप्रेप्सत्-, अभिप्राप् द्र.  
 अभि/प्लु, अभिप्लवते शां. २१, ६;  
 अभिप्लवन्ते शां. २१, ६; अभ्य-  
 प्लवत् जैड. १, १८, १, १; अभ्य-  
 प्लवन्त श. १२, २, २, १०; अभ्य-  
 प्लवन्त श. १२, २, २, १०; गो.  
 १, ४, २३<sup>३</sup>.  
 अभि-प्लव- -वः ऐ. ४, १५; १७;  
 शां. २१, ६<sup>३</sup>; श. १२, १, ४, १; २,  
 १, २; ४; २, १२<sup>३</sup>; ३, २; ४; ११<sup>३</sup>; ४,  
 २, ७; तां. २३, १२, १; १४, १;  
 १५, १<sup>३</sup>; १७, १; १८, १; २४, २, १<sup>३</sup>;  
 १२, १; १४, १; १८, १; २५, २,  
 १; गो. १, ४, १७<sup>३</sup>; २२; २३; ५,  
 १<sup>६</sup>; २<sup>३</sup>; ३; ४<sup>३</sup>; -वम् शां. २०, १<sup>३</sup>;  
 २१, १; श. १२, १, २, २; ३;  
 १०; २, ३, ४<sup>३</sup>; १०; गो. १, ४, ९;  
 १०; १७<sup>३</sup>; २१; -वाः ऐ. ४, १७,  
 शां. २१, ५<sup>३</sup>; श. १२, २, २, १<sup>३</sup>;  
 १०; ४, ८; ३, १, ३; ७; तां. २३,  
 २६, १; २८, १; २४, ४, १; ५, १; ६,  
 १; ८, १; ९, १; १३, १; १४, १; १६;  
 १; १७, १; १८, १; १९, १; २०, १<sup>३</sup>;  
 २५, २, १<sup>३</sup>; गो. १, ४, २०; -वात्  
 श. १२, २, ३, २<sup>३</sup>; गो. १, ४, १४;  
 १५; २३; -वान् शां. २१, ५<sup>३</sup>;  
 -वानाम् शां. २१, ५; -वाय श.  
 १२, २, ३, ११<sup>३</sup>; गो. १, ४, २२;  
 -वे ऐ. ४, १७; -वेन शां. २१,  
 १<sup>३</sup>; श. १२, २, ३, १०; गो. १, ४,  
 २१; -वौ तां. २३, २०, १; २२,  
 १; २५, १; २४, १२, १<sup>३</sup>; १३, १; १६,  
 १; २५, २, १.  
 अभि-प्लुत्य शां. २१, १<sup>३</sup>.  
 अभि-भाग- -गः मं. २, ४, ११.  
 अभि-भार (√भृ)- -रम् श. ३, ४, ४  
 ८; -रेण श. ३, ४, ४, ८.  
 अभि/भाप्, अभिभापन्ते शां. ९,

४; अभिभाषेत सां. १,५,१५; गो. १,३,२१.  
 अभि/भू, अभिभवति श. १,६,३; ३३,२,२,२,१४; ५,४,४,६; ११, १,६,१२; का. १,२,२,९; तै. १, ४,६,४; ३,८,३,५; तां. ९,४,५; प. २,७; जै. ४६; अभि...भवति शां. ४,८; श. ११,१,६,१२; तै. २,२,७,३; अभिभवन्ति श. २, १,२, १४; अभिवभूव जै. १५३.  
 अभिवभूवुः शांआ. ६, २०; अभिभविष्यति तां. १२,१३,१, अभिभविष्यन्ति का. १,१, २,९; तै. ३,२,९,२; अभिभविष्यथ तै. १, ६,६,१; अभि...भविष्यामि श. १२,४, ४,३; अभिभविष्यामः श. २,२,२,१०; १३,३,४,२; का. १, २,२, ७; जै. १८२; अभिभवानि जै. १५३; अभिभवाम तै. १,७,१,२; ३,९,१,२; अभ्यभवत् तै. २,२,७, २; अभि...भवत् शां. ४,८; अभ्यभवन् श. २, २, २,१४; का. १,२, २,९; तै. १,८, ३,३; ३,३,७,१; तां. १८,९,१७; जै. ४७; अभ्यभवाश्म तैआ. ९, १०, ६; अभिभवेत् श. ३, २,१, २६; २७; अभिभवेयुः का. २,२, ३, १७; अभि...भवेयम् शां. ४, ८; अभिभवेम श. १,२,५,१८; २, २,२,९; ४, ३,२; ३, ५,४,२; का. १,२,२,६; ३,२,२; २,२, ३,१७; अभ्यभूत् तै. २, ६, १०, ६; जै. १५३; अभि...अभूत् तै. १, ७, १०,५; अभि...भूः तै. ३,८,४,३; अभिभूम शां. ६,२; २७,६; २६, १६.  
 अभिभू- -भुवे तै. ३, १०,७,१; -भूः श. ५,४, ४, ६; तै. १,१, ७,३; २,४,१,२; ७, ११; तैआ. १०,२६,१.  
 अभि-भू (त→)तां- -म् सा. २,

२,३.  
 अभि-भूति- -तयः तां. ९,४, ७; -तये तां. ९,४,६; -तिः तै. २,५, ७,१; ३,१०,८,२; -न्ते ऐ. ६,२२; तै. २,४,१,३; -त्ये ऐ. ८,२,३; श. १३,५,१, ११; तै. ३, ९, ११,३; गो. २,२,२.  
 अभि-भूत्यो(-तिऽओ-)-जस्- -जाः ऐ. ८,३; ऐआ. ५,२,२; शां. २४, २; २५,६; २६,९; तै. २,८,५,८.  
 अभि-भूय तै. १,८,२,४.  
 अभि-मत्- -त् तां. १०,६,५.  
 अभि/मत्, अभि मन्थते श. ५, ३, १,१०; १३, ३,४,३; ४,५; तै. १, ५,६,८; ३,९,११,३; ४; जै. २८, अभिमन्थेत श. ३,६,२,२०; तै. अभिमन्थेत तै. ३,९,१७, ३; तां. २१, १४, १३; अभिमन्थेये श. १०,६, ५,५; अभिमन्थ्याः श. ७, ५,२,१७; अभ्यमन्थ ऐ. ७,२८.  
 अभि-मन्तु- -तारः गो. १, ३, २०.  
 अभि-मन्तोः श. १२,५,१,१६.  
 अभि-माति- -तिः श. ३, ९, ४, ९; ५,२,४,१६; १४,२,२,८; -तीः श. ५,२,४,१६; ६,७, २,१४; तै. २,४,७,३; ८,४,२; तैआ. ६,१,३; अभि-माति-प्राह् (√सह्)- -हः श. ७,३,१,४६; -हम् तै. २, ४, १,४; ५,६,१; -हे सं. २,१,९.  
 अभि-माति-हन्- -तिष्ठे श. ३, ९,४,९; १४, २,२,८; -तिहनम् तै. २,८,४,२; -तिहा श. ३, ५, ४,१५; ६,७,२,१४; तै. २, ८, ४, १; २,३.  
 अभि-मानित- -तः तै. २,४,७,५.  
 अभि/मन्, अभिमन्त्रयते ऐ. ८,६; श. १,७,१,१६; ३,२,४, १६,५, ३,२०; ६,४,५; ८,५,११; ४,३,४, १४; ५,२,४; ६,३,१,४०; २,१,२; ५,१०; ३,७; १४; ४, १,२,५;

११; ७,३, ७; ४; २; ७,२, २, ४; ३; १,११; ९,१,२,१९; १३,८,२,५; १४, २,१, १४; ९,४,२,७; का. २,१,३,२४; गो. २,२, १२; अन्य मन्त्रयत ऐ. ८,१२; अभिमन्त्रयेत ऐ. ५,२,७; ७,३,८, १७; २०; श. ६, ७,४,२; १२,४,३,४; १४,९,४, ६; तैआ. २,१८,१; जै. ११६.  
 अभि-मन्त्रित,ता- -ताः तैआ. २, २,१; -तेन तैआ. २,२,१.  
 अभि-मन्त्रय श. ६,७,२,८; गो. १, २,७.  
 अभि-मन्त्रय (न्त्रिय)- -न्त्रयः (न्त्रियः) तै. १,१,८,६.  
 अभि/मन्त्र्य, अभ्यमन्थत् श. १४, ४,२,११.  
 अभि-मर्षण(√मृष्)- -णात् प. ५, १०.  
 अभि/मा, अभिमिमीत शां. ८,४; श. ३,९,४,८.  
 अभि-माद्यत्(√मद्)- -घन्ऽइव श. १, १,६,३,४; ५,५,४,५.  
 अभि-माद्यत्- -त्कऽइव श. १, ६,३,४; ५,५,४,५.  
 अभि-मानुक (√मन्)- -कः श. २, ६, २, ६; का. १, ६, २, ३; जै. २८.  
 अभि/मिय्(→मेय्) अभिमैयति श. १३,५,२,३; ४; ५-८; अभिमैयन्ति श. १३,५,२,५-८.  
 अभि-मे(धक्→)धिक- -काः श. १३,५,२,९.  
 अभि/मिह्, अभिमैहति श. ३, २,२,२०; अभ्यमिक्षत् श. ३,२, २,२१; अभि...मेहेत् जै. १६०.  
 अभि-मि(ह्→)या श. ३, २,२, २०; २१.  
 अभि-मुख- -त्तः ऐ. ८,१०; -त्ताय शांआ. ४,१५.  
 अभि-मुखी/भू, अभिमुखीभवेयुः गो. १,१,२२.

अभि/मृज्, अभ्यमृज्यन्त श. १४,  
१,१,१२.  
अभि-मृ(त→)ता(√मृ)- -ताः  
तैआ. ६,३,२.  
अभि/मृश्, अभिमृशति ऐ. ७,३३;  
श.१,१,२,१०;२०;२,२,४;११;३;  
१२;१४;१५; ३,३, १७;४, १६;  
२,३,४, २७;३४; ३, ३, २,७;४,  
२९;५,३,२,५;६,१,२,५;२६;९,४,  
१२;१३;४, २,३,१५;१६;१७;१८;  
६,४,१, १०; १२;२,१; ७,३, १,  
४५;९,४,३,१६;११,२,३,९;१४,  
१,२,१४;१७;९,३,९;४,२६; का.  
१,४,१,२,१;२,१,२,१०; ११; २,  
१,४;८;९;११;१२; तैआ. ५,४,८;  
गो. २,३, ६; अभिमृशति श. ७,  
३,१,१२;११,२,३,९;अभिमृशन्ते  
गो. २,३,१३;१४;१५; ४, १; ३;  
१५; १६; १७; अभिमृशन्ति शां.  
६,१४; श. ८,१,४,७; गो. २, ४,  
२;५,८;६,२; अभिमृशे शां. २७,  
१; अभिमृशामि श. १,२,२,१५;  
अभिमृशामि का. २, २,१, १२;  
अभिमृश श. १,५, ४,१; अभ्य-  
मृशत् श. ६,१,१,१०;२,१;३;४;  
जै. ४४;७१;१७६;१७७; अभि-  
मृशेत् शांआ. ४,१०; श. ६, ७,  
४,२;११, २, ३,९; १२,४, १,७;  
१४,९,४,५; तै. ३, ३, ८,८; तां.  
९,१०,१; ष. १,५;६; जै. १२१;  
गो. २,२, ११; अभि...मृशेत् श.  
१,१,२,१५; ३,३,२, ८;४, ५,७,  
८; ८,१,४,९.  
अभि-ममृशत्- -शतः ऐ. ६,२०;  
-शन्तः गो.२,६,२.  
अभि-मृशे श.६,३,३,२०.  
अभि-मृश्य ऐ. २,२१;५,२७; ७,  
३;५;८,१०; श. १,१, २,१२; २,  
४,५; २,५,३,६;११; ३,२, १,५;  
६,४,५; ५,४,३,५; ७, ३, २,१;

९,१,२,१६; १२,४,१,६; १४,  
१,२,८;३, २,५;९, ४,८; का. १,  
५,२,५;१०;२,२,२,४.  
अभि-मृष्ट- -ष्टस्य श. ८,१,४,९.  
अभि/यज्, अभि...इयक्षते (इया-  
क्षातै) जै. ३,७,१,८.  
अभि/यम्, अभियच्छति जै. ८६.  
अभि/युज्, अभियुङ्क्ते श.१,८,३,  
२७; अभियुनजानि श. ९,४,२,  
११; अभ्ययुञ्जत जै. ७४; अभि-  
युञ्ज्यात् श. ९,४,२,११.  
अभि-युज्- -युजः तै. २,४,१,१;  
८,३,३.  
अभि/युष्, अभियुध्यति ऐआ. १,  
३,४; अभियोधीः ऐआ. १,३,४;  
५,१,६.  
अभि/रक्ष्, अभिरक्षति श. २,३,४,  
४०; का. १,१,३,२;३; तैआ.१,  
११,१; अभिरक्षन्ति तै.३,१,२,९;  
अभिरक्षसि श. २, ३, ४, ४०.  
अभिरक्षत् मं. १,१,१२;२,४,७;  
अभिरक्षतात् श. १३,८,४,९; तै.  
१,२,१,११; तैआ.२,५,१; अभि-  
रक्षन्तु मं.१,१,१२; अभिरक्षेत् श.  
१३,८,४,९.  
अभि-रक्षत्- -न् श. ७,३,२,९.  
अभि-रक्षितु- -तारः तैआ.६,२,१.  
अभि/राध्, अभिराधयां चकार श.  
२, २,४, ५; ६; जै. १२५; अभि-  
राधयात् जै. १९०; अभिराधयेयुः  
ष. २,१०.  
अभिरिराधयिपति श. २,३, ४,६.  
अभि/रह्, अभि...रोहति श.१२,  
२,३,१०.  
अभि-रूप,पा- -पम् ऐ.१,१६;१९;  
२१; २२;२८; २,२; ४, ६; ७,  
३३; शां. १,१;३, २;९;७, १०;  
८,४;६;७;९,२;४;६;१०,२;१२,  
२; गो. २,३,६;१६; ४, ४; १८;  
-पया शां.९,३; -पा ऐ. १,१६;

१९; २८; २, २;४,६; शां. ९,५;  
६; शांआ.२,४; -पाः ऐ.१,२२;  
४,६; शां. १,१;३, २;९;७, १०;  
८,४;६;७;९,२;४;६; १०,२;५;  
१२,२;२८,२; २९,१; श. ९,२,  
३,६; -पाभ्याम् ऐ. ७,३३; गो.  
२,३,६; -पाभिः गो. २,३, १६;  
४,४; १८; -पाम् ऐ. १,१६; शां.  
८,५;६;७; ९,६; १०,२;२८,२;  
-पे ऐ. १,१९; शां. ८,४;७; ९,  
५;२८,२; शांआ. २,७.  
अभि/रै, अभिरायसि तैआ. ४,३०,  
१; अभिराय तैआ. ४,३०, १.  
अभि/रल्प्, अभिललाप शां. ३०,  
५; गो. २,६,१३; अभिलपिष्यामि  
ऐ. ६, ३३; शां. ३०, ५; गो. २,  
६,१३.  
अभि-रालपत्- -ते तैआ.६,२,१;  
अभि-रिस(√लिप्)- -सः जै.९३;  
-सम् जै. ९३.  
अभि/रुम्, अभिलोभयति तां. ७,  
७,११.  
अभि-लोभयत्- -ताऽइव तां. ७,  
७,११.  
अभि/वच्, अभ्युवाच तै. ३, १०,  
९,११; गो. १,१,३१;२,१८.  
अभ्युक्त,क्ता- -क्तः श. ७,५,१,  
२१;२,५२;१२,३,२,७; जै. ३,  
२,५,१३; -क्तम् शांआ.३,६; श.  
१०, १,१,१०; २,६,६; १९;४,४,  
५;५,४,१८;१४,७,२,२८; तै. ३,  
१०,९,१४; तैआ.२,११,१; -क्ता  
श. ६,३,१,४२; तैआ. २,१३,१;  
१५,१;८,१,१; -क्ताः शां. २४,  
४; -क्ते श. ८,६,२,१९.  
अभि-वृत्(मतृप्)- -वृत् ऐ. ६, २०;  
८,२;३; शां. २०,२; २२,६;२४,  
८; -वान् शां. २२,५; २३, ८;  
२५,११; २७,२; श. १३, ५,१,  
११.

अभि-वती-वती शां. २४, २; २६, ९; -वत्यः तां. १७, १२, ४.  
 अभि/वद्, अभिवदति ऐ. १, ४<sup>२</sup>;  
 १३; १६<sup>२</sup>; १७<sup>२</sup>; २५; २८; २९;  
 ३०; २, २; ४, २०; ५, २; ६, १५;  
 २०; ८, २६; ऐआ. २, १, ६; शां.  
 १९, ९<sup>२</sup>; ३०, ११; शा. ३, ३, ४, १४;  
 १३, १, ६, १; १४, ५, ४, १५; तै.  
 ३, ८, ९, २; ११, ८, १; अभिवदति  
 शा. १४, ६, २, ४; तां. ४, २, १६;  
 ६, ९, १४; ११, ६, ३; ८, ५; १२, १,  
 ४; ८; २, ७; ३, २; ४, ७; ५, २; ८; १३,  
 १, ४; ५; ७; २, २; ७, ३; ४; गो. २,  
 ४, २; ६, २; अभि...वदति शा. ६, ३,  
 १, ३३; अभिवदतः शा. १३, १,  
 ६, १; अभिवदन्ति शां. ३०, ६; शा.  
 १४, ६, ८, ८; गो. १, २, ७; अभ्यु-  
 वाद् शा. २, २, ४, ६; ३, ६, २, ७;  
 ११, ४, १, ३; ४, २, १६; १३, ६, २,  
 १३; १४, ९, १, १; का. १, २, ४, ५;  
 जै. ८६; १२४; २०५; अभिवदन्ति  
 जै. २०५; अभ्यवदत् ऐ. ३, ३४;  
 अभ्यवदत् तै. २, १, २, ३; तां. ९,  
 २, २२; १२, ११; १०<sup>२</sup>; १३, ६,  
 १०; १४, ११, २८; १५, ५, २०;  
 १७, ५, १; १८, १, ९; जैउ. ४, १०,  
 ३, ४; ८; अभ्यवदताम् ऐ. ३, २८;  
 अभिवदेत् शा. १४, ५, ४, १६; ७,  
 ३, २५; गो. १, २, ४; अभ्यवादिष्म  
 जैउ. ३, ५, ९, ३.  
 अभिवादयति तां. ५, ६, १२.  
 अभ्युद्यते जैउ. ४, १०, १, ५.  
 अभि-वृद्-दन् तैआ. ३, १२, ७.  
 अभि-वदितुम् जै. १२४.  
 अभि-वदितृ-ता जै. १२४.  
 अभि-वाद-दः शां. २, ५; गो.  
 १, ३, १.  
 अभि-वाद्य-द्यः गो. १, ३, १९;  
 -द्याः गो. १, ३, १९.  
 अभ्युदित-तः ऐ. ४, २९; ५, १;

४; १२; १६; २०; गो. २, ६, ११; -तम्  
 ऐ. ४, ३१; ५, ६; १८; शां. २, ७; १३,  
 ९; १८, ९; २४, ३; ४; २६, ५; २८,  
 ५<sup>२</sup>; शांआ. ७, १४; १६; १९; २१;  
 ८, ४; ५; १३, १; तां. १२, ५, ११;  
 गो. २, ३, ८.  
 अभ्युद्य तां. ६, ८, ७.  
 अभि/वम्, अभ्युवाम शा. ३, ८, ३,  
 ११; अभ्यवमत् शा. ३, ८, ३, ११;  
 २९; अभ्यवमीत् तै. ३, २, ९, २.  
 अभि-वान्त-म् शा. ३, ८, ३, ११.  
 अभि-वयस्-सः ऐआ. ५, १, १.  
 अभि-वषट्/क, अभिवषट्कुर्यात्  
 शां. १७, ७.  
 अभि/वस्, अभिवासयति शा. १, २,  
 २, १६<sup>२</sup>; १७<sup>२</sup>; का. २, २, १, १३; १४;  
 तै. ३, २, ८, ७; ८; अभिवासयति तै.  
 ३, २, ८, ९; अभिवासयामि शा.  
 १, २, २, १७; का. २, १, १४;  
 अभिवासयेत् तै. ३, २, ७, ७.  
 अभि-वासस्-वासः शा. १, ३, १,  
 १४<sup>२</sup>; का. २, २, ४, ११.  
 अभि-वास-परि-वासस्-सी  
 आ. १, ५१२.  
 अभि-वास्य-स्यः तै. ३, २, ८, ८.  
 अभि/वह, अभिवहति ऐ. ८, २४;  
 शा. १०, ५, ५, ५; ११, ४, १, १६;  
 तै. ३, १०, ११, २; तैआ. १, ६, २;  
 गो. १, ३, १; १०<sup>२</sup>; २, ४, ७; अभि-  
 वहन्ति ऐ. ६, २१; ८, २४; शा. ३,  
 ८, १, १६; ४, १, १, २५; ३, ४, ४;  
 ५, ५, २, ४; ११, ५, ६, ४-८; १३,  
 २, ११, २; अभिवहन्ति तै. १, ७,  
 ५, १; तैआ. २, १०, १<sup>२</sup>; गो. १, ३,  
 १<sup>२</sup>; ५, २४; २, ३, १<sup>२</sup>; १७; ६, ३;  
 अभिवह्यति शा. १०, ५, ५, ५;  
 अभिवहेत् गो. १, ३, १; अभिवहेयुः  
 गो. १, ३, १०; अभि...वहेः शा.  
 ११, ४, २, १९.  
 अभि-वह(त्-त) न्ती-म् शा.

११, ४, १, ८; गो. १, ३, ८<sup>२</sup>.  
 अभि-वोढुम् ऐ. ६, ९.  
 अभि-वोढु-ढा ऐ. ४, २०.  
 अभि/वा, अभिववौ शा. ४, १, ३,  
 ६; अभिवातु तै. ३, ८, १८, ३.  
 अभि-वातृ-तम् शा. ४, १, ३,  
 ९; -तात् शांआ. ४, ४.  
 अभि-वान्यां (√वच्)-न्यायै तै.  
 १, ६, ८, ४.  
 अभि-वान्य-वत्सा-त्सायाः ऐ.  
 ७, २<sup>२</sup>.  
 अभि-वि/ईक्ष, अभिव्यैक्षत् ऐआ.  
 २, ४, ३.  
 अभि-वि/क्रम, अभिविचक्रमे जै.  
 १५१.  
 अभि-वि/ख्या, अभिविख्येपम् शा.  
 १, १, २, २१; का. २, १, २, १५<sup>२</sup>.  
 अभिविख्येपम् † तै. ३, २, ४, ७.  
 अभि-वि/चक्ष, अभि...विचष्टे तै.  
 २, ५, ६, २.  
 अभि-वि/ज्ञा, अभिव्यजानीमः ?  
 ऐ. ३, १८.  
 अभि-वि-ज्ञान-नम् ऐआ. २,  
 ३, २.  
 अभि-वि/तन् अभिवितन्वते शा.  
 ११, ५, ५, १३.  
 अभि/२विद् अभिविन्देत् † शा. ११,  
 १, ६, १६.  
 अभिवेदयते जै. १००.  
 अभि-वि/दृश् (→पश्य), अभि-  
 विपश्यति शा. १, १, २, २१; † अभि-  
 विपश्यति तै. ३, ४, ७; तैआ. ५, ६,  
 ५; अभिव्यपश्यन् गो. १, २, २२.  
 अभि-वि/धा, अभिविदध्यात् शा.  
 १३, ८, १, १६.  
 अभि-वि-हित-तः जै. १६५<sup>२</sup>.  
 अभि-वि/बुध्, अभिविबुध्यताम्  
 मं. १, १, ११.  
 अभि-वि/मन्थ, अभिविमथनीयात्  
 शा. १२, ४, ३, ३.

† तु. अ. ६, ५५, २; निवात्- इति । ‡ द्वैस्वर्यात् 'अभि' इति प्रयोगे साधु स्यात् ।

अभि-वि/सृज्, अभिविसृज्यन्ते  
शांआ. ५, ४.<sup>०</sup>  
अभि/वृ, अभि... वृणु तैया. ६, ७, १.  
अभी(←भि)-वृत्, ता- -तम् तै.  
२, ८, ६, १; -ते ऐ. ७, २; शां. २०,  
४; २१, ४.  
अभि/वृज्, अभ्यवृज्जन् जै. १४;  
२६.  
अभि/वृत्, अभिवृत्ते श. ८, ४, १,  
१५; जै. ८६; ९०; अभ्यवर्तन्त  
तां. ४, ३, २; ८, २, ८; २०, १, ३;  
जै. ५१.  
अभिवर्तये तै १, ५, ५, २; ३; ४; ५; ७.  
अभि-वर्तमान- -ने श. ६, ६, ४, ३.  
अभि-वृत्ति- -स्यै तां. ४, ३, २; ८,  
२, ८. अभीवर्त अ. द्र.  
अभि/वृध्, अभिवृधेते श. २, १, ४,  
१७; श. १३, ४, २, २; का. १, १, ४,  
१७; अभिवावृधे तै. ३, ७, १०, ३.  
अभि/वृष्, अभिवृषति तां. १७, ७,  
२; अभिवृषन्ति तैया. १, ९, ५.<sup>३</sup>  
अभिवृषात् श. ३, १, १, ८; अभ्य-  
वृषत् तां. १५, ९, ९.<sup>३</sup>; अभिवृषेत्  
श. ३, २, २, २७.<sup>३</sup>  
अभि-वेग- -गा: ऐआ. ७, १, १;  
शांआ. १, ३.  
अभि-वोढ्- अभि/वह् द्र.  
अभि/व्यध् अभिविध्यसि जै १०१.<sup>३</sup>;  
अभ्यविध्यत् जै. १०१.<sup>३</sup>  
अभिव्यन्(←वि/अन्) अभिव्यनिति  
श. ४, १, २, २७.  
अभि-व्या(←वि/आ-)/द्वा, अभिव्या-  
ददात् श. १०, ६, ५, ४.  
अभि-व्या(←वि/आ-)/ह्, अभिव्या  
हरति ऐआ. ३, १, ३; शांआ. ७,  
११; श. १, ७, २, २०; ३, १२; ३,  
२, १, ३७; अभिव्याहरति श. ३,  
२, २, ८; तै. १, ७, १०, ३.<sup>३</sup>; ४.<sup>३</sup>; जै.  
१०७; अभिव्याहरिष्यन्ति जै.  
१५५; अभिव्याहराणि श. ७, ४,  
४, ९; अभिव्याहरेत् ऐआ. ३, १,

६; शांआ. ७, १५; श. ११, ५, ७,  
१०; अभिव्याहरेत् श. ११, ५, ४,  
१८; अभिव्याहरत् श. १, ४, १,  
१३; तां. ७, १०, १३; १५; जै.  
२५; १८०; अभिव्याहारी: श. १,  
४, १, १९.  
अभिव्याहियते शां. ८, ९; शांआ.  
३, ६.  
अभि-व्या-हरत्- -रन् शांआ. ७,  
१५; श. १, ७, ३, १२; -न्तौ जै.  
१८६.  
अभि-व्या-हारार्थ- -थम् शांआ.  
७, १५.  
अभि-व्या-हापत्(सन्)- -न् ऐआ  
३, १, ६.  
अभि-व्या-हत्- -त: श. १२, ६,  
१, ४; -तम् ऐआ. २, ४, ३.  
१ अभि-व्या-हृत्य ऐआ. २, २, ३.<sup>३</sup>;  
४, ३; श. १, ५, १, १; जै. ३, १,  
४, ५; ११.  
२ अभि-व्या-हृत्य- -स्यम् ऐ. ५,  
२; १५.  
अभि-व्युक्ष् (वि/उक्ष्), अभिव्युक्षेत्  
श. १, ३, १, १०.<sup>३</sup>; का. २, २, ४, ७.<sup>३</sup>  
अभि-व्युक्ष् (वि/उक्ष्), अभिव्यु-  
क्षेत् तां. २, ३, ३; जै. १५१.  
अभि/वृज्, अभिवृजन्ति गो. १, १,  
१३.  
अभि/वृकी, अभ्यवृकीयत तां. २५,  
१०, ११.  
अभि/शंस् अभिशंसन्ति तां. ६, १०,  
७; १८, १, ११; अभ्यशंसन् जै.  
१९३; अभि... शंसेत् शां. १६, ७.  
अभि-शस्त- -स्त: तैया. २, ६,  
२; -स्तात् ऐ. ७, ३०.  
अभि-शस्ति- -स्तिम् श. ३, ४,  
२, १४; -स्ते: ऐ. २, ९; -स्त्या:  
श. १, ३, ४, ८; तै. ३, ३, ६, ९.  
अभि-शस्ति-पा(←/२पा)- -पा तै.  
२, ८, ४, ६; -पा: श. ३, ४, २, १४;  
तै. २, ७, १५, १; गो. २, २, ३.<sup>३</sup>

अभि-शस्ति-पा-वन्- -वा श. ३,  
४, १, २५.  
अभि-शस्य सा. १, ७, १५.  
अभि-शस्यमान- -नम् ऐ. ३,  
४६; तां. १८, १, १०; -नाय तां.  
२, १७, ४; ६, १०, ६.  
अभि-शास्तु(←/शास्)- -स्ता तै. ३,  
१०, १, ३; ९, ७; १०, ३.  
अभि/शी, अभिशेते श. १, २, ५, ४,  
का. २, २, ३, ४; अभिशयीत श. ३,  
१, १, १.<sup>३</sup>  
अभि/शुन्, अभिशुञ्चतु: जै. १४७.  
अभि-शोची: श. ६, ४, ४, ४;  
अभिशोच: तैया. ६, १, ४.  
अभिशुञ्चन् श. १३, ८, ३, ५.  
अभि-शुन-तर- -र: तै. १, ७, १, ६.  
अभि/श्रम्, अभ्यश्राम्यत् जै. ३,  
४, १, ५; गो. १, १, १; ३.<sup>३</sup>; ५.<sup>३</sup>; ६.<sup>३</sup>;  
७; ८.<sup>३</sup>; १०.<sup>३</sup>; ११.  
अभि-श्रिय्- -प: तैया. ४, २०, १;  
तां. ९, १०, १;  
अभि/श्री, अभिश्रीणाति तै. १, २,  
६, ७.  
अभि-श्री- -श्रियम् तै. २, ४, ७,  
११; -श्रिया शां. २१, ३; २२, ५; ५.  
७, १; -श्री: तै. २, ४, ३, ६; ७, ११;  
८, १, १.  
अभि/श्रु, अभिश्रावयेत् सा. २, ३,  
२; ४, ७.  
अभि-पङ्क्तो:(←/सञ्ज्) जै. २, ५;  
३, २.  
अभि/प(←स)द्, अभिपीदेत् गो.  
२, २, ८.  
अभि-पव, अभि/पु द्र.  
अभि-पाच्(←/सच्)- -पाच: तै.  
२, ८, ६, ३.  
अभि/पि(←सि)च्, अभिपिन्वति ऐ.  
८, ७; १८; १९; २०.<sup>३</sup>; शां. १, ४, १; २;  
२, २, १२.<sup>३</sup>; १३.<sup>३</sup>; ३, ४, ३.<sup>३</sup>; ६.<sup>३</sup>; ७.<sup>३</sup>;  
८.<sup>३</sup>; ९.<sup>३</sup>; १०; ११; १२.<sup>३</sup>; १३.<sup>३</sup>; १४;  
१५.<sup>३</sup>; १६.<sup>३</sup>; १७.<sup>३</sup>; १८.<sup>३</sup>; १९.<sup>३</sup>; २०.<sup>३</sup>;





१२; अभिसुपात्र ऐ. ७, १७; जै. १९८<sup>२</sup>; अभिपुणुत श. ४, ३, ३, १९; अभिपुणवाम ऐ. ३, १५; जै; १४२; अभ्यपुणोत् तै. १, ४, १, १; अभ्यपुणवन् ऐ. ३, १५; जै. १४२; अभिपुणुयात् ऐ. ७, ३०; श. ४, १, १, १४; १६; ५, १०, २<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>; ५<sup>३</sup>; ६; ६, १, ९; तै. १, ४, ७, ५; तां. ९, ५, ७; अभि...सुनुयात् ऐ. ७, ३२; श. ४, ६, १, १०<sup>३</sup>; अभि-पुणुयुः तां. ९, ४, ११; ५, ३. अभ्यसुपवुः ऐ. ३, ३२. अभिसूयते श. ५, २, ३, ९; अभिसूयै श. ५, २, ३, ९; ४, २<sup>३</sup>; ५, १६. अभि-पव- -वः शां. १५, १. अभि-पुण्वत्- -ण्वन्तः ऐ. ४, १३; तै. १, ५, १, ५. अभि-पुत- -तः शां. ७, १०; श. १४, ३, २, ३०; तै. २, ७, ४, १; -तम् श. ४, १, १, १५; ६, १, ९; -ते श. २, ४, ४, १६; का. १, ३, ४, ९; अभि-पुत्य श. ९, ४, ४, ८; ५, १, ७; १०; तां. ९, ८, २; जै. ८६; १८४. अभि-पुयमाण, णा, - णः श. १२, ६, १, २१; -णस्य तै. १, ४, ७, ४; गो. २, २, १२; -णा तै. ३, १०, १, २; -णानाम् श. ४, १, १, २६. १अभि-पोवृ- -तारः श. ४, ३, ३, १९. २अभि-पोवृ- -तारः श. ४, ३, ३, १९. अभिषेक-, अभिषेकवृ-, अभिषेक्ष्यत्-, अभिषेचनीय-; अभि/पिच्, द्र. अभि/पो(√सो), अभिप्य तै. २, ४, १, ४. अभिषोवृ-, अभि/पु, द्र. अभिष्टि(-भि/१अर) - -ष्टये तै. १, २, १, १; २, ५, ८, ५; तैआ. ४, ४२, ४; गो. १, १, २९; -ष्टिः तै. २, ६, ८,

१; -ष्टिभिः ऐआ. ४, १, १. अभि/ष्टु (←स्तु), अभिष्टौति ऐ. ६, १<sup>३</sup>; २<sup>३</sup>; शां. ७, ६; ८, ३<sup>३</sup>; ४<sup>३</sup>; ५; ६<sup>३</sup>; ७<sup>३</sup>; १५, १; २९, १<sup>३</sup>; श. ४, ६, ७, ७; १३, ५, १, १६; ६, २, १२; अभिष्टुवन्ति ऐ. ६, १<sup>३</sup>; अभि-स्तुष्टाव शां. २९, १<sup>३</sup>; अभिष्टुहि ऐ. १, १८; श. १३, ५, १, १६; १४, १, ३, २<sup>३</sup>; तैआ. ४, ४, १, ५, १; ५, ४, १; अभ्यष्टौत् जै. १७६; अभि-ष्टुयात् ऐ. ६, २<sup>३</sup>; शां. ८, ३<sup>३</sup>; ४; ५<sup>३</sup>. अभिष्टूयेत् गो. १, २, १८. अभि-ष्टुत- -तः गो. १, ५, २४; -तम् ऐ. ६, २. अभि-ष्टुत्य शां. १५, १. अभि-ष्टुवृत्- -वृत्तः ऐ. ६, २; -वृत् श. १४, १, ३, ७. अभि-ष्टूय गो. १, २, १८. अभि/घा (←√स्था), अभितिष्ठति श. ३, ८, २, १५; तैआ. ६, ५, २; तां. १६, ११, १५; अभितिष्ठतः श. ५, ४, १, ९; अभितिष्ठन्ति श. १, २, ५, २६; का. २, २, ३, २३; अभितिष्ठामि श. ३, ८, २, १५; अभितष्टौ श. ५, ४, १, ९; ६, ८, १, १४; अभि...तस्थौ ऐ. ८, २६; अभितस्थुः तै. २, ४, ६, ८; अभितिष्ठात् श. ९, १, १, ४२; अभितिष्ठ शांआ. १२, ७; श. ६, ३, ३, १२<sup>३</sup>; तै. २, ४, १, १; ५, २, ४; जै. १६०; अभ्यतिष्ठत् जै. १६०; अभितिष्ठेत् गो. १, २, ७; अभितिष्ठेयुः तै. ३, ३, २, ३. अभि-ष्ठित- -तः श. ४, ४, ५, ११; ५, ४, १, ९; -तम् श. २, १, १, २; का. १, १, १, २. अभि/ष्ठिवृ, अभितिष्ठेव श. १, २, ३, १; अभ्यष्टीवृत् का. २, २, १, १५; अभि...ष्ठीवृत् जै. १६०.

अभि-ण्ड्यू - -तम् श. २, १, १, २; का. १, १, १, २. अभि-सं/रुध्, अभिसंरुधुः श. ३, ६, १, २८. अभि-सं/२वस्, अभिसंवसते तां. ७, १, ६. अभि-सं/वह्, अभि...संवहन्ति ऐआ. २, ३, ८<sup>३</sup>. अभि-सं/वाञ्छ्, अभिसंवाञ्छन्ति जै. ४, १०, ४, ६. अभि-सं/विश्, अभिसंविशन्ति श. १४, ४, १, १९; तैआ. ९, १, २-६; अभिसंविशेश तैआ. १, २३, ९; अभिसंविशन्तु श. ८, ७, १, ६<sup>३</sup>; अभिसंविशन्तु† तै. १, २, १, १८; २, ७, १६, ३; अभिसंविशत श. १४, ४, १, १९. अभि-सं-विष्ट- -ष्टाः श. ८, ७, १, ६. अभि-सं/वेष्ट्, अभिसमवेष्टत तां. ७, ६, ११. अभिसंविष्टे जै. १७६; अभि-समवेष्टेण् जै. १७६. अभि-सं/श्रि, अभिसंश्रयन्ति श. १३, २, २, ९; अभिसंश्रयन्ति तै. ३, ८, २३, ३<sup>३</sup>. अभि-संसारम् ( सम्/सृ+णमुल् ) श. ११, २, ७, १२. अभि-सं-स्/कृ, अभिसंस्करोति श. ३, २, ३, २३; ४, १, २६; ६, ७, २, ६; अभिसंस्करिष्ये श. ६, २, १, ९; अभिसंस्करिष्यामहे श. ६, ८, २, १; अभिसंस्करवै श. ६, २, १, ५<sup>३</sup>; अभिसंस्करवै श. ८, ७, २, १६; १०, ४, २, २२, अभि...संस्कुर्वात् श. ६, २, १, ३३. अभि-संस्थ- -म् गो. २, ३, १. अभि-सं/हृन्, अभिसंहते शांआ. १२, ६. अभि-सं/क्रम्, अभिसङ्क्रामति तां.

† 'अभिसं/विश' इति तै. सौवरो विशेषो भवति । तद् ऐकपद्ये ऐकस्वर्योत्सर्गे "गतिर्गौ" ( पा० ८, १, ७० ) इत्यत्र च शाखान्तरीयोऽपवादो द्र. ‡ 'अभिसं/श्रि' इति तै. द्विस्वरो विशेषः ।

२१, ११, ३; अभिसङ्क्रामन्ति तां.  
४, ६, १६; १२, ७, ३.  
अभि-सं/गम्, अभिसङ्गच्छन्ते ऐ.  
२, २२; ७, २३; अभिसमगच्छन्त  
तां. ४, १०, १.  
अभि-सं/ग्रह, अभिसंजग्राह जै. ५३.  
अभि-सं/चि, अभिसन्विचिनुते श.  
१०, २, ४, २; ५, ९-१३; १४<sup>३</sup>; १५;  
अभिसुमचिनुत श. १०, २, ४, १;  
अभिसुन्विचिन्वीय श. १०, २, ४, १.  
अभि-सं/ज्ञा, अभिसुञ्जानते शां.  
२६, ९; १४; ङ. २, ६, ३, ६; ५, ४,  
३, १९; का. १, ६, ३, ५; अभिसुञ्जा-  
नान्तै श. २, ६, ३, ६; का. १, ६, ३, ५.  
अभि-सन्छादयितवै (सं/छद्) जै.  
१२६.  
अभि-संतति (-सू/तत्) - त्यै तां.  
२१, ५, ५.  
अभि-सं/घा, अभिसुन्धत्तः ङ.  
३, ६, २, ९.  
अभि-सं/नम्, अभिसन्नमन्ताम्  
शांवा. १२, ४<sup>३</sup>; अभिसुन्नमन्तु  
तैआ. ३, ११, ९.  
अभि-सम्/अय्, अभिसमयति जैउ.  
१, १३, १, ६.  
अभि-सम्/श्अश्, अभि...सुमश्चुते  
शा. २, ३, ३, १६.  
अभि-सम्-आ/गम्, अभिसमा-  
गच्छन्त जै. ८८.  
अभि-सम्/इ, अभिसमेति जैउ. ३,  
१, १, १८; अभि सं यन्तु तै. ३, १,  
२, ४; ७.  
अभि-सम्/इन्ध्, अभिसमिन्धे तां.  
१४, ८, २.  
अभि-सम्/ईर्, अभिसुमीरयन्ति तै.  
३, ८, ५, १.  
अभि-समुच्चित (-सू/उच्च्) - -तः  
तां. ८, ५, १६.  
अभि-सम्/ऊह्, अभिसुमूहति श.  
४, ५, २, १८; अभिसमूहव तां.  
८, ५, २.

अभि-समे(-सू/इ) अभिसमा-  
यन्ति श. १४, ७, २, १; तैआ. १,  
२, २; तां. १७, १, १७; ष. १, ३, ३;  
अभिसमेयुः तां. ५, ६, ३; सा. ३,  
३, ५.  
अभि-सुमेत? - -ताः श. १४, ६,  
१, १.  
अभि-सम्/पच्, अभिसम्पच्यन्ते तां.  
२१, १५, ३.  
अभि-सम्/पद्, अभिसुम्पद्यते शां.  
१४, २; १६, ३; २४, ९; शांवा.  
८, ७. शा. ६, ४, २, ८<sup>३</sup>; १०<sup>३</sup>; ७, १,  
२, २२<sup>३</sup>; ९, ५, १, ६१; १०, २, ४,  
४; ७<sup>३</sup>; ८; ४, १, ८<sup>३</sup>; ९; ५, २, ८; ५,  
४, १<sup>३</sup>; २<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>; ५<sup>३</sup>; ६; ८<sup>३</sup>; ९;  
१०<sup>३</sup>; ११; १२<sup>३</sup>; १३; १८<sup>३</sup>; १९;  
१३, ४, ४, १; ६, १, २; १४, ७, १,  
३४; २, ७; सा. २, १, ८; जै. ८८;  
१३१; जैउ. १, १, १, ८; ६, ६; २, २,  
४; ११, १, ११; २, २; २, ३, ३, ९;  
अभिसपृद्यते श. १०, २, १, ५; ६;  
अभि...सम्पद्यते शां. १८, २;  
अभिसुम्पद्येते श. ११, २, ५, ५;  
अभिसुम्पद्यन्ते ऐआ. १, १, २; २;  
२; ३, ८; शां. ८, ८; ९, २; १२, ३;  
२९, १; वा. ९, ५, २, ८; १०, ४;  
१, ९; १३, ६, १, ११; तां. ७, ४,  
५; ८; ष. २, ३; जैउ. ४, ६, १, ७;  
२, ५<sup>३</sup>; अभिसम्पद्यन्ते श. ११, ५,  
२, ९; १४, ७, १, ३४; अभिसुम्पद्यन्ते  
तै. १, २, २, २; अभिसम्पद्येताम्  
गो. २, ३, २०; अभिसमपद्येताम्  
ऐ. ३, २, ३.  
अभिसम्पादयति शां. ३, २; १८, २;  
२७, २; श. १, १, १, २२; ३, ५, ७;  
९, १, १७; २, ३, १, १८; ४, ४, ५,  
१९; ५, ३, १, १२; ६, ७, १, ११;  
९, ५, १, ३२; १४, १, ३, १; का. १,  
३, १, ११; अभिसम्पादयन्ति ऐआ.  
३, २, २; शां. १४, २; २७, ७; का.  
२, १, २, १; अभिसम्पादयिष्यामि

श. १०, ६, १, १०; अभिसम्पादयेत्  
ऐआ. २, ३, ५.  
अभि-सम्पद् - -दम् श. ३, ९, २,  
१७; ७, २, २, ६; ९, १, १, २६; २,  
२, ६<sup>३</sup>; १२, २, २, ६; १३, ५, ४, २६.  
अभि-सुम्पन्न - -न्नः श. १२, २, ३,  
१; गो. १, ४, १२; - -न्नस्य ऐ. ४,  
१; गो. २, ४, १९; - -न्नाः श. १०,  
६, १, १०; १४, ९, २, ४; - -न्नौ जै.  
१३, १<sup>३</sup>.  
अभि-सम्पद्यमान - -न्तः श. १४,  
७, १, ८; - -नम् श. १२, ३, १, १.  
अभि-सम्पादयत् - -यन्तः ऐ. ४,  
१६<sup>३</sup>.  
अभि-सम्पाद्य शां. १०, १.  
अभि-सम्/पू, अभिसुम्पवते तै. २,  
३, ९, ४<sup>३</sup>; अभिसम्पवते तै. २, ३;  
९, १; २; अभिसुम्पवते तै. २, ३, ९,  
३<sup>३</sup>.  
अभि-सम्/वन्ध्, अभिसम्बन्धीः सं;  
२, १, ५.  
अभि-सम्बद्ध - -म् सं. २, १, ९.  
अभि-सम्/भू, अभिसम्भवति ऐआ.  
१, ३, ८; २, ३, ७; शां. ८, ३; २७.  
३; श. ७, ३, १, ४५; ८, ६, २, १८<sup>३</sup>;  
१०, ३, २, १३; ५, १४; ४, २, ३, १;  
४, ४; ५, २, २, ३; ६, ३, १; ११, २,  
६, १३; जैउ. ३, ३, १, २-६;  
२, १; अभिसंभवतः ऐआ. २,  
३, ७; अभिसम्भवन्ति श. १०, ४,  
३, १०; १४, ९, १, १८; १९; अभि-  
सम्बभूव ङ. १, ६, ३, ८; तै. ३, १, १,  
५; तैआ. ६, १, ३; १०, १, ४; अभि-  
सम्भविष्यामि श. १०, ६, ३, २.  
अभि-सम्भूय शांवा. ४, १४<sup>३</sup>.  
अभि-सम्सु(त्त→)त्ता - -म् श. ९, ५,  
३, ८.  
अभि-सम्/मूच्छ्, अभिसुमूच्छत्  
श. १०, ५, ३, ८.  
अभि-सर् (√सृ) - -म् तै. ३, ४,  
१०, १.

अभि/सिध्, अभ्यसेधत् जै. १९२.  
 अभि/सृज्, अभिसृजति तां. ८, ७,  
 ६; अभ्यसृजत् ऐ. ५, ७; शं. १४,  
 ९, ४, २.  
 अभ्यसृज्यन्त श. ४, १, ३, ५.  
 अभि-सृष्ट- -ष्टः तै. २, ७, १३, १;  
 -ष्टानाम् ऐ. २, २५; ४, ८.  
 अभि-सृष्य (√सृष्) शां. ३०, ५.  
 अभि-सृप्त- -प्तय गो. १, २, १८.<sup>३</sup>  
 अभि-सोम- -मासः तां. १२, ३, ४;  
 १४, ९, ३.  
 अभि/स्तृ, अभिस्तृणीहि तै. ३, ७,  
 ५, १३.  
 अभि-स्तिर- -रम्-रम् श. ३, २,  
 १, ३७.  
 अभि/सृष्ट्य्, अभ्यसृष्टयान्त गो. १,  
 ४, २३.<sup>३</sup>  
 अभि/सृ, अभिसृवन्तु तै. १, २, १,  
 १; २, ५, ८, ५; वैजा. ४, ४२, ४;  
 अभि...सृवन्तु सं. २, ३, १८.  
 अभि/सृ, अभि...स्वरति तां. १३,  
 १२, १३; अभि...स्वरत जै. १,  
 ६, २, १०; अभ्यस्वरन् जै. १, ६,  
 २, ११; जै. ३७.  
 अभि/हृन्, अभिहृन्ति ऐ. ६, २१;  
 अभिजहि जै. २०८; अभ्यहनत्  
 ऐ. ४, २.  
 अभिजिवांसियुः† गो. १, १, २२.  
 अभि-वात, वा- -तासु सा. १,  
 -तेषु सा. १, ८, १३; १५; ८, १४.  
 अभि-श्रत्- -श्रन्तः तैजा. १, ४, २;  
 -श्रताम् वैजा. १, १५, १.  
 अभि-हृत्- -तः ऐ. ४, २.  
 अभि/हृद्, अभिहृयति श. १४, ६,  
 १०, १५.  
 अभि-श्राय (√श्रा) ऐ. ६, ३३; का. १,  
 १, २, १०.  
 अभि-हिद्/कृ, अभिहिङ्कृणोति गो.  
 १, ३, ९; अभिहिङ्कृन्ति तां. १२,

१०, १४; अभिहिङ्करोमि शांआ.  
 ४, ११; अभिहिङ्कुर्यात् शांआ.  
 ४, ११.  
 अभि-हित-, अभि/धा द्र.  
 अभि/हु, अभिहुहोति शां. २, २,  
 श. २, ५, २, १९; ३, ४, १, २५<sup>३</sup>; ६,  
 १, २, १; ४, १५; ७, १, १०; ८, २, २१;  
 ९, ३, २३; ४, ४, ५, १२; ६, ३, ३,  
 १५; २१; ७, २, ३, ४; ४, २९; ४, १,  
 ३२; ५, १, ३२; २, २३; ९, २, ३,  
 ३०; ३३<sup>३</sup>; का. १, ३, १, २; तै. १,  
 ६, ३, ६; ३, ८, २०, ५; अभिहु-  
 होति श. २, ३, १, ४<sup>३</sup>; ४, ५, २, ७;  
 ५, ३, ४, २३; ७, २, ३, ५<sup>३</sup>; ६; ७; ४,  
 १, ३३; ५, १, ३४; २, २४; ९,  
 २, ३, ३१; १०, ४, ३, २३; ११, ४,  
 २, १६; तां. १२, १०, १८<sup>३</sup>; १९;  
 ५, ५, ३-११; गो. २, २, १२; ४,  
 ७<sup>३</sup>; अभिहुहोमि सं. २, ६, १०;  
 गो. १, ३, १३<sup>३</sup>; अभ्यहुहोत् गो.  
 १, २, २१; अभिहुह्यात् श. ७, ५,  
 १, ३४; ९, २, ३, ३१; १२, ४, ३, १<sup>३</sup>;  
 ?अभिहुह्यात् तै. ३, ७, २, ४; ६<sup>३</sup>;  
 सा. २, २, १; २; ३; ३, ३; ४; ५; ४, १;  
 ५; ३; ६, १६; ७, ११; १२; ८, २-५;  
 ३, ५, ७; ६, १; अभि...हुह्यात्  
 श. ७, ५, १, ३४.  
 अभिहृयते श. २, ३, १, २९<sup>३</sup>; का.  
 १, ३, १, २०<sup>३</sup>.  
 अभि-हृत- -तः ऐ. ८, २४; -त्तम्  
 श. ३, ३, १, ४; -ताः ऐ. ८, २४;  
 श. ९, १, १, ४३; ३, ३, १८; तै. ३,  
 ९, ८, ३<sup>३</sup>.  
 अभि-हृत्य गो. १, २, २१<sup>३</sup>; २, ६,  
 १३.  
 अभि/हृ, अभिहरन्ति श. १, ६, ३,  
 १२; ३, २, २, २५<sup>३</sup>; अभिहरन्ति  
 श. १०, २, ५, १३; ४, १, १७;  
 १४, ८, ४, १; अभिहराणि तै. ३,

७, ४, ६.  
 अभिहृयते श. ५, ५, १, ६.  
 अभि/हृप्, अभिहृपते ऐ. ६, ८.  
 अभि/हृ, अभिहृयति ऐ. ६, २२;  
 गो. २, ६, ४; अभिहृयन्ति श. ५,  
 ३, ५, ४; अभ्यहृयध्वम् ऐ. ६, १४.  
 अभिहृयमान- -नाः श. १, ६,  
 १, ६.  
 अभी, अभि/इ, गद्र.  
 अभीक- -कै तै. २, ५, ८, २; तां.  
 १५, ९, ९<sup>३</sup>.  
 अभीक्षमाण (-भि/इक्ष्)- -णः श.  
 १, १, १, २.  
 अभीक्षण (-भिक्षण-)- -म् जै. ४,  
 १०, ४, ५; गो. १, २, ७.  
 अभीक्षण-शस् (: ) गो. १, २, ७<sup>३</sup>.  
 अभी(भि/इ)व(-र→)री- -त्वरी  
 शां. २८, ६; -त्वरीः श. ६, ६, ३, १०;  
 -त्वरीम् ऐ. ८, ११; शां. २८, ६;  
 -त्वर्या ऐ. ८, ११; शां. २८, ६<sup>३</sup>;  
 -त्वर्यै तै. ३, ७, ५, १.  
 अभीन्ध्, अभि/इन्ध्, गद्र.  
 अभीपाद- -दस्य जैजा. आ. १,  
 २३१.व.  
 भीर्, अभि/इर् गद्र.  
 भीवृत्(-भि/वृत्)- -तैः श. ८,  
 ४, १, १५<sup>३</sup>; जै. १६८<sup>३</sup>; तां. ४, ३,  
 १; २; ८; ८, २, ८; १५, १०, १२; १८,  
 ६, १४; जैजा. १, २३६; २३९;  
 -तैम् तां. ८, २, ७; जै. १६८.  
 -तैस्य जैजा. १, २३६<sup>३</sup>; -तैन ऐ. ८,  
 १०; तां. ४, ३, २; ७, १; ८, २, ८;  
 -तौ आ. १, ५२३;  
 भीवृत्, अभि/वृ, गद्र.  
 भीशु(-भिऽवृ- -शुना तां. १२, ९,  
 १६; -शु! जै. २७.  
 भी(←भिऽस→)पृद्- -शऽइवर्णा,  
 श. ३, २, ४, ४.

† अभिजिवांसियुः पा.भेदः । ‡ 'अभिहृत्ता' इति कालि मुपा. । § तृतीयाविवक्षायां 'त्वर्याः' इति मुपा. चिन्त्यः ।  
 व. आशौ. ५, ७, ३। § 'अ-भी (√भी)-पाद-' इति MW. प्रकृतयः । ¶ 'अभीषहे । व' इति सा.पदविभागाश्चिन्त्यः ।

अभ्य(-भिऽअ-)ग्नि- -प्रयः ऐ. ६,  
३३; गो. २, ६, १३; -ग्निः ऐ. ६,  
३३; गो. २, ६, १३.

अभ्य(-भिऽअ-)ग्र- -म् शां. १६, ७.  
अभ्यञ्ज् (-भि/अञ्ज्), अभ्यञ्जति श.  
२, ३, ३, १६.

अभ्यञ्ज् (-भि/अञ्ज्), अभ्यङ्क्ते  
श. ३, १, ३, ७<sup>३</sup>; अभ्यङ्क्ते श. ३,  
१, ३, ७; अभ्यञ्जति शां. १०, १;  
अभ्यञ्जति श. ३, १, ३, ९; ७, ५,  
१, ३; ११; १३, २, ६, ४; तै. ३, ९,  
४, ६; अभ्यञ्जते तै. १, ६, ७, २;  
तां. २४, १३, ५; अभि...अञ्जते  
तां. २४, १३, ३; अभ्यञ्जन्ति ऐ.  
१, ३<sup>३</sup>; श. १३, २, ६, ७; तै. ३,  
९, ४, ७; अभ्यञ्जत तै. १, ६, ७, २;  
अभि...आङ्कतां २४, १३, २;  
अभ्यञ्जित सा. २, २, १; अभ्य-  
ञ्ज्यात् सा. २, ३, १.

अभ्यञ्ज्य ऐआ. ५, ३, २; श. १३,  
१, १, १; तै. १, १, ९, ३; ४; जैउ.  
४, ६, १, ४; सा. २, ५, ४; ३, ६, ११.  
अभ्यञ्क्त- -क्तः श. ११, ५, ७, ४;  
-क्तम् श. ७, २, ४, ३.

अभ्यञ्जन- -नम् तै. १, ६, ८, ९.  
अभ्यञ्जन्य (-न+यत्)- -न्याय  
तै. १, ६, ८, ९.

अभ्य (-भिऽअ-) ति/ह, अभ्यत्येति  
श. १२, ५, २, ८.

अभ्य(-भिऽअ-) ति/क्रम्, अभ्यति-  
क्रामति तां. १८, ७, १३.

अभ्य(-भिऽअ-) ति/क्षर्, अभ्यति-  
क्षरन्ति तै. १, ८, ९, १<sup>१</sup>; अभ्यत्यक्ष-  
रत् ऐ. ४, ३.

अभ्यति (-भिऽअ-) व/द्, अभ्यत्यद्-  
वत् ऐ. ३, ४, ९<sup>१</sup>.

अभ्य(-भिऽअ-) ति/नी, अभ्यत्यन-  
यत् जैउ. १, ३, २, ७; ३, ३, ५.

अभ्य(-भिऽअ-) ति/रिच्, अभ्यति-

रिच्यते श. १, ४, १, ३८; ९, १, १८;  
३, १, १, ३; ९, ३, ३४; ६, ५, २,  
२२; ११, १, २, ५; तै. १, ४, ५, १;  
२; अभ्यतिरिच्यते श. ३, ९, ३;  
३४; अभ्यतिरिच्यते<sup>१</sup> तै. १, २, ५,  
४; तां. ९, ७, २; ७; ११<sup>३</sup>; १२;  
अभ्यतिरिच्येत तै. १, २, ५, ४.

अभ्य(-भिऽअ-) ति/वद्, अभ्यति-  
वदति ऐ. ६, २०; तां. ८, ३, ६;  
गो. २, ६, २; अभ्यतिवदन्ति तां.  
५, ७, ४; ११, ५, १९.

अभ्यत्यञ्ज् (-भिऽअति/अञ्ज्), अभ्य-  
त्यञ्जन्ति ऐ. ५, २, ४.

अभ्यन् (-भि/अन्), अभ्यन्यात् श.  
८, १, ४, १०; अभ्यन्युः श. ८, १,  
४, १०.

अभ्यन्य शांआ. १, ६; ७<sup>३</sup>.

अभ्यन्तु-ज्ञा(त→)ता तैआ १०, ३०, १.  
अभ्यन्तु-मृज्य (√मृज्) सा. ३, ७,  
१०.

अभ्य (-भिऽअ-) नु/वच्, अभ्यनू-  
वाच ऐ. २, २५; ३३; ३, १२; २०.

अभ्यनूच्यते जैउ. १, १, ७, ३; ९,  
२, ७; १०, १, ११; १३, २, ४; १४, २,  
१२; ३, ६, ६, ७; तां. २०, १५, ६;  
अभ्यनूच्येते ऐ. ८, ६; अभ्यनूच्य-  
न्ते श. ८, १, ४, २; अभ्यनूच्यत  
तां. २४, १८, ४.

अभ्यनूक्त, क्ता- -क्तम् शां. १४, २;  
शांआ. ७, १६; श. १, ३, ३, १०;  
४, १, ९<sup>३</sup>; ७, ४, ४; २, ३, ३, ६; ५, १,  
४<sup>३</sup>; ५; ३, ४, २, ७; ४, १, ३, १७;  
५, ३, ३; ६, १, १०; १०, २, २, २;  
५, ३, २; ११, १, ६, १०; १२, ५, २,  
४; ७, ३, ४; १३, ५, ४, ५; १४, १, १,  
२५; का. १, ४, ३, ४<sup>३</sup>; गो. २, ३, १३;  
१४; १५; २३; ४, १५; १६; १७;  
-क्ता शां. १४, ३; श. १, ४, १,  
२४; २६; २८; २, ५, १, ५; ६, ५, १,

२; ७, ५, १, ४; का. १, ४, ३, ४; तैआ.  
१, २२, ८; २३, १, ७; ८; २४, ४; तां.  
२४, १, ८; १२, ५; २५, ८, ४; गो.  
२, २, ६; ३, १०; -क्ताः<sup>३</sup> श. ८, १,  
४, २.

अभ्य(-भिऽअ-) नु/वद्, अभ्यनूवाद्  
श. १०, ४, १, ९.

अभ्य(-भि/अ-) प/क्रम्, अभ्यप-  
क्रामति श. ५, ४, ३, ११; अभ्यप-  
क्राम जै. ११७.

अभ्य(-भिऽअ-) प/विज्, अभ्यपवि-  
नुक्ति<sup>३</sup> का. २, १, ३, २३.

अभ्य(-भिऽअ-) प-श्रयमाण (√भि)  
- -णः ष. १, ४.

अभ्यपान् (-भि-अप/अन्), अभ्यपा-  
नेत् ऐ. २, २१.

अभ्यपानित- -म् ऐआ; २, ४, ३.

अभ्यम् (-भि/अम्), अभ्यमीति तै.  
३, ८, ४, १; अभ्यमन्त तै. २, ८, २,  
४.

अभ्य (-भिऽअ-) मित्र- -म् ऐ. ८,  
१०.

अभ्यच्य (-भि/अच्) तैआ. ५, २, ३.  
अभ्यच्च (-भि/अच्), अभ्यचन्ति तै.  
२, ८, ८, ९; गो. २, ४, २; अभि...  
अर्चामि श. ३, ३, २, १२; अभ्य-  
चत् जैउ. १, ४, १, ६<sup>३</sup>; अभ्यार्चत्  
ऐआ. २, २, १<sup>५</sup>.

अभ्यच्यन्ते शांआ. ४, ६.  
अभ्यत् (-भि/अत्) ←र्द् वा र्त् वा )  
अभ्यत्ति ( ?र्दि, ?र्धि ) ङ्म् तां. ७,  
८, २.

अभ्य(-भिऽअ-) ध्व- -ध्वः श. ४, २, ३,  
७<sup>३</sup>; का. १, ५, २, १०; -ध्वःऽइव  
श. १, ७, ४, २१; ११, १, ६, ३०.

अभ्य(-भिऽअ-) व/कृप्, अभ्यवच-  
कृपतुः जै. १८६.

अभ्य(-भिऽअ-) व/गम्, अभ्यवज-  
गाम जै. १८१.

अभ्यवज-  
गाम जै. १८१.

१ 'अभि' इति कर्मप्रवचनीयमित्येके/वतिक्षर् द्र. १. 'अभ्यनूक्ताः' इति मु. स्वरपा. चिन्त्यः । § 'अभ्यप-  
विनुक्ति?' इति मु. स्वरपा. तु. 'अध्यपविनुक्ति' श. १, १, ४, २२.

अभ्य(-मिऽअ-)व/चर्, अभ्यवचरान्  
छ. १, ३, ४, ८.

अभ्यव-चरण- -रणः जैः. ४, १,  
१, २-६.

अभ्य(-मिऽअ-)व-ज्वालित(√ज्वल्)  
-म् गो. १, ३, ११; १२.

अभ्यव-ज्वालयमान- -नम् गो.  
१, ३, ११; १२.

अभ्य (मिऽअ-) व/तन्, अभ्यवत-  
नोति श. ६, ३, १, १८.

अभ्यवतायन्ते श. २, ३, ३, ७.

अभ्य(-मिऽअ-)व/दो, अभ्यवद्यति  
श. २, ५, २, ४०.

अभ्यव-दान्य- -न्यः श. १४, ९,  
१, १०.

अभ्य(-मि/अ-)व/द्, अभ्यवद्-  
द्बुः जै. २; ३.

अभ्य(-मिऽअ-)व/धा, अभ्यवद-  
धाति का. १, ५, १, ३६.

अभ्य(-मिऽअ-)व/धाव्, अभ्यवधा  
वाम जै. ३४; ३७.

अभ्य(-मिऽअ-) व/नी, अभ्यवनि-  
नाय ऐ. ७, १७<sup>३</sup>; अभ्यवनेत्येत्  
शां. ७, ९; तां. ९, ९, ३; अभ्यवा-  
नेषीत् शां. ७, ९.

अभ्यव-नीयमान- -नान् श. ५,  
१, ४, ५.

अभ्य(-मिऽअ-) व/पत्, अभ्यवा-  
पतत् ऐ. ३, २५<sup>३</sup>; जै. १७०;  
१९७.

अभ्यव-पत्य जै. १७७.

अभ्य(-मिऽअ-)व/प्लु, अभ्यवप्ला-  
वपिष्यति जै. १९४; अभ्यवप्ला-  
वय जै. १९४; अभ्यवाप्लावयत्  
जै. १९४.

अभ्य(-मिऽअ-)व/वह्, अभ्यवरो-  
हति श. ५, २, १, २०; २१.

अभ्य(-मिऽअ-) व/वृत्, अभ्यववृ-  
तेरन् तै. १, १, ५, ९.

अभ्यववर्तयति श. ५, १, ४, ४.

अभ्यव-वर्त्य श. ५, ४, ३, ५.

अभ्य(-मिऽअ-) व/ह्, अभ्यवह-  
रति श. ६, ७, ४, १४; ८, २, २;  
५<sup>३</sup>; ७; अभ्यवहरति श. ६, ८, २,  
८; अभ्यवहरन्ति श. ४, ४, ५, १;  
५, १, २, १६; ३, ५, २६; अभ्यवह-

रन्ति श. ४, ४, ५, १; ३; अभ्यवज-

हार श. १, ८, १, ५; ४, १, ५, १२;

अभ्यवहरासि श. १, ८, १, ३;

अभ्यवहर श. ४, १, ५, १२; अभ्य-

वहराम श. ६, ८, २, २; अभ्यवा-

हरन् श. ६, ८, २, २; अभ्यवहरेयुः  
श. २, ६, १, ४८; का. १, ६, १, ३०;

अभ्यवहरेयुः श. ४, ५, २, १४; १२,  
५, २, १४.

अभ्यव-हरण- -णम् श. ६, ७, ४,  
१४; १०, १, ५, २; -णस्य श. ६,  
८, २, १.

अभ्यव-हियमाण- -णः श. १२,  
६, १, ३५; -णे श. ६, ८, २, ११.

अभ्यवान्(-मिऽअव/अन्), अभ्यवा-  
निति शां. १, ६; ७.

१ अभ्यवे(-मिऽअव/इ), अभ्यवेति  
ऐ. १, ३<sup>३</sup>; श. ३, ७, ३, ६; ४, ४,  
५, १; ५, ३, ४, ४; तां. २५, १३, ४;  
जैः. ४, ११, २, ७; अभ्यवेति श.

४, ४, ५, १; ५, ३, ५, २६; १२, ९, २,  
१२; अभ्यवेत्यन्ति श. ९, ५, १,  
४१; तां. ५, ९, ३; २५, १०, २३;

ष. ३, १; जै. १२७; १६८; अभ्य-

वैषि जैः. ४, १, २-६; अभ्य-

वेयाय जै. २०५; अभ्यवेयुः जै.  
२०४; अभ्यवैष्यति शां. ७, ९;

अभ्यवैष्यतः श. ४, २, १, ६;

अभ्यवैष्यन्ति श. ३, ७, ३, ४;

अभ्यवेत् तां. २५, १०, १८; अभ्य-

वैताम् श. ४, २, १, ६. जै. ३०;  
अभ्यवायन् श. ३, ७, ३, ५; ४, ३,  
४, १४; जै. ३४; ३७; अभ्यवेयात्

श. ३, २, २, २७; अभ्यवेयात्  
श. ३, २, २, २७; ४, ४, ५, १०<sup>३</sup>; ६,  
२, २, ३८; सा. १, ४, १; जैः. ३,

२, ३, ६; अभ्यवेयुः श. ५, ३, ४,  
१६; ष. ३, १८.

अभ्यव-यु (त्→) ती- -त्यः श.  
५, ३, ४, १६.

अभ्यवा(-वऽअ-)यन- -नाय श.  
३, ८, ५, १०.

अभ्यवेत्- -ते श. ५, ३, ४, ४; ६.

अभ्यवेत्य श. २, ५, २, ४६; ३, ८,  
५, १०; ४, ४, ५, २३.

२अभ्यवे(-मिऽअवऽआ/इ), अभ्य-  
वायन्ति श. ४, ३, ४, १४; अभ्य-

वायन् श. ४, ३, ४, १४.

अभ्यवेक्ष्(-मिऽअव/ईक्ष्), अभ्यवेक्षते  
श. ११, १, ५, १; अभ्यवेक्षाञ्जके श.

७, ३, २, १४; अभ्यवेक्षिष्ये जै. १७;

अभ्यवेक्षस्व जै. १७; अभ्यवैक्षत  
जै. १७; अभ्यवैक्षिष्ठाः जै. १७<sup>३</sup>.

अभ्यवेक्ष्य जैः. ३, २, ५, ३.

अभ्यवेष्(-मिऽअव/इष्), अभ्यवै-  
ष्यत् जै. २१०.

१अभ्यश्(-मि/अश्), अभ्यश्नुते  
शां. २३, ९; तै. १, ३, १०, २; तां.

४, ९, २०; १६, १, १३<sup>३</sup>; १५, ४<sup>३</sup>;  
२०, २, ५<sup>३</sup>; १३, २<sup>३</sup>; २१, १३, ७, ८;  
२३, ३, ८; २४, ३, ३; २५, १, ६; ३;  
४; ष. १, ५; सं. १<sup>३</sup>; अभि...अश्नुते

तै. १, ३, १०, ३; अभ्यश्नुवते तां.

४, ३, १२; २३, १, ३; ३, ७, ८; २४,  
३, ३; २५, १, ६; ३, ४; जै. १६८;

अभ्यश्नुयात् गो. १, ३, १; अभि-  
...अश्याम् तै. २, ४, ६, २.

अभ्याश- -म् ऐआ. ३, १, ३; ४;  
शां. ७, ९; १०; ११; तां. ९, ५, २.

२अभ्यश्(-मि/अश्), अभ्याक्षत  
तै. १, ३, १०, ३.

१अभ्यस्(-मिऽव/अस्), अभिष्याम  
तै. ३, ६, १३, १.

२अभ्यस्(-मि/अस्), अभ्यस्यति  
ऐ. ६, १५<sup>३</sup>; शां. ११, ६; १३, ८;  
अभ्यसत् तै. २, ४, ३, ९; अभ्य-  
स्येत् ऐ. ६, १५<sup>३</sup>.

अभ्यस्त- -म् तां. १०, ९, १, १०, १, ११, १.	१, ३.	३, ४, ५, ६; ७, ८, २, ३, ४, २, १३, २४; ५, ३, ६; ११; ३, ४, ३, ९; ६, ३, १४; २१; ४, ४, ५, २३; ६, ९, २५; ८, ५, ४, ९; १०, १, ३, ७, ४, ९. १२, ९, २, १०; १४, ३, १, २८; का. १, २, ३, १०; ११; ५, २, ५; १०; तै. ३, ३, ७, १; अभ्यादुघाति श. १, ३, ४, ७, ९; २, ३, ३, १७; ३, ९, ३, १०; ४, ३, ४, ३३; १०, ६, २, ३; ११, २, १, १; जै. ३; १२७; जैठ. ४, ६, ३, २; व. ४, १; अभ्याधत्तः श. २, ५, २, १९; का. १, ५, १, १६; अभ्यादघति श. १, ३, १, ११; ४, ५, ६; ७; २, १, ४, ५; ३, ५, २, १; ६, ३, ४; का. १, ३, ३, २०; २, २, ४, ८; अभ्यादघति श. २, २, ४, ८; ३, ३, ५; ६, ३, १५; ४, ३; ४, ३३; १४, ८, ११, १; १५, १२; का. १, २, ४, ७; ६, ३, १०; जैठ. ३, ३, १, ७; अभ्याधत्तात् श. ११; ५, १, १४; अभ्याधत्त श. १०, ६, १, ३; अभ्यादध्यात् ऐ. ७, ५, ३; श. १, ४, १, ३८; का. १, १, ४, ४, अभ्यादध्यात् श. २, १, ४, ५; ६; ६, ६, ३, १७; अभ्यादध्यात् का. १, १, ४, ५; अभ्यादधीत का. १, १, ३, ४; अभि-आधित तै. ३, ६, ११, ३.
अभ्यस्त-तर- -म्इव गो. १, ३, ५.	अभ्या(-भिऽआ)√गा, अभ्यागाम् श. ४, ३, ४, १४.	अभ्या-धाय श. १, २, ४, ८; ३, ९; ३, १४; २१; ४, ४, ५, २३; ६, ९, २५; ८, ५, ४, ९; १०, १, ३, ७, ४, ९. १२, ९, २, १०; १४, ३, १, २८; का. १, २, ३, १०; ११; ५, २, ५; १०; तै. ३, ३, ७, १; अभ्यादुघाति श. १, ३, ४, ७, ९; २, ३, ३, १७; ३, ९, ३, १०; ४, ३, ४, ३३; १०, ६, २, ३; ११, २, १, १; जै. ३; १२७; जैठ. ४, ६, ३, २; व. ४, १; अभ्याधत्तः श. २, ५, २, १९; का. १, ५, १, १६; अभ्यादघति श. १, ३, १, ११; ४, ५, ६; ७; २, १, ४, ५; ३, ५, २, १; ६, ३, ४; का. १, ३, ३, २०; २, २, ४, ८; अभ्यादघति श. २, २, ४, ८; ३, ३, ५; ६, ३, १५; ४, ३; ४, ३३; १४, ८, ११, १; १५, १२; का. १, २, ४, ७; ६, ३, १०; जैठ. ३, ३, १, ७; अभ्याधत्तात् श. ११; ५, १, १४; अभ्याधत्त श. १०, ६, १, ३; अभ्यादध्यात् ऐ. ७, ५, ३; श. १, ४, १, ३८; का. १, १, ४, ४, अभ्यादध्यात् श. २, १, ४, ५; ६; ६, ६, ३, १७; अभ्यादध्यात् का. १, १, ४, ५; अभ्यादधीत का. १, १, ३, ४; अभि-आधित तै. ३, ६, ११, ३.
अभ्यस्तम्√र्हृ, अभ्यस्तमियात् श. ३, ९, २, ८; १२, ४, ४, ६.	अभ्या-गारम्(-भिऽआ√र्हृ+णमुल्), शां. १७, ८; गो. २, ५, ५९.	अभ्या-धाय(-भिऽआ√हृ)- -म् तां. १४, ९, ३०.
अभ्यस्तमित- -तः सा. १, ८, ६.	अभ्या-घात्य(-भिऽआ√हृ)- -म् तां. १४, ९, ३०.	अभ्याघात्य-सामन्- -मानः तां. १४, ९, ३०.
अभ्यस्तम्√गा, अभ्यस्तमगात् श. २, ३, १, ७; १२, ४, ४, ६.	अभ्या(-भिऽआ)-चर(त्→)न्ती- न्तीः ऐ. ६, ३६; गो. २, ६, १६.	अभ्या-चार- -रः शां. ९, ४.
अभ्यस्तम्√गा, अभ्यस्तमगात् श. २, ३, १, ७; १२, ४, ४, ६.	अभ्याज्(-भिऽआ√अज्), अभ्याजन्ति ऐ. ६, ३.	अभ्या-ज्(-भिऽआ)√जि, अभ्याजयन् जै. ७४.
अभ्यस्तम्√गा, अभ्यस्तमगात् श. २, ३, १, ७; १२, ४, ४, ६.	अभ्या-ज्(-भिऽआ)√जि, अभ्याजयन् जै. ७४.	अभ्या(-भिऽआ)-ज्ञाय- -येन श. ९, ५, १, ५७.
अभ्यास- -सः सा. १, ५, ४.	अभ्या-चार- -रः शां. ९, ४.	अभ्या(-भिऽआ)तस(√तप्)- -ताः जै. २०३.
अभ्यह(-भि√अह-√वृ), अभ्याह श. १, १, २, ११; ३, ३, ४, १४; ५, ३, १२; ४, ५, ७, ९; अभ्याहुः श. ५, ५, २, ५.	अभ्या-चार- -रः शां. ९, ४.	अभ्या(-भिऽआ)√तृ, अभ्यातर श. ६, ६, ३, १; १२, ४, ४, ३.
अभ्याह(-भि√अह-√वृ), अभ्याह श. १, १, २, ११; ३, ३, ४, १४; ५, ३, १२; ४, ५, ७, ९; अभ्याहुः श. ५, ५, २, ५.	अभ्या-चार- -रः शां. ९, ४.	अभ्या(-भिऽआ)त्स- -म् ऐ. ७, १२१; ऐआ. २, ३, ६; ५, १, ४; श. ७, १, १, २१; ९, १, २, ३०; ३; अभ्या(-भिऽआ)-दान(√दा)- -ने गो. १, १, २७.
अभ्याह(-भि√अह-√वृ), अभ्याह श. १, १, २, ११; ३, ३, ४, १४; ५, ३, १२; ४, ५, ७, ९; अभ्याहुः श. ५, ५, २, ५.	अभ्या-चार- -रः शां. ९, ४.	अभ्या(-भिऽआ)√हृ, अभ्यादुघात् श. १, ६, ३, १६; अभ्यादुघत् जै. १८१; २०८.
अभ्याह(-भि√अह-√वृ), अभ्याह श. १, १, २, ११; ३, ३, ४, १४; ५, ३, १२; ४, ५, ७, ९; अभ्याहुः श. ५, ५, २, ५.	अभ्या-चार- -रः शां. ९, ४.	अभ्या(-भिऽआ)√घा, अभ्यादघाति ऐ. ७, ५, ८, ९; शां. २, २; श. १, ३, १४; १२, ४, २, ९; ४, ६; ७, ५;
अभ्याह(-भि√अह-√वृ), अभ्याह श. १, १, २, ११; ३, ३, ४, १४; ५, ३, १२; ४, ५, ७, ९; अभ्याहुः श. ५, ५, २, ५.	अभ्या-चार- -रः शां. ९, ४.	अभ्या-धाय- -त् श. २, ६, १, २१; ३, ४, ३, ९; ९, ३, ८. अभ्या-धाय श. १, २, ४, ८; ३, ६, ३, १४; १२, ४, २, ९; ४, ६; ७, ५;
अभ्याह(-भि√अह-√वृ), अभ्याह श. १, १, २, ११; ३, ३, ४, १४; ५, ३, १२; ४, ५, ७, ९; अभ्याहुः श. ५, ५, २, ५.	अभ्या-चार- -रः शां. ९, ४.	अभ्या-धाय- -त् श. २, ६, १, २१; ३, ४, ३, ९; ९, ३, ८. अभ्या-धाय श. १, २, ४, ८; ३, ६, ३, १४; १२, ४, २, ९; ४, ६; ७, ५;
अभ्याह(-भि√अह-√वृ), अभ्याह श. १, १, २, ११; ३, ३, ४, १४; ५, ३, १२; ४, ५, ७, ९; अभ्याहुः श. ५, ५, २, ५.	अभ्या-चार- -रः शां. ९, ४.	अभ्या-धाय- -त् श. २, ६, १, २१; ३, ४, ३, ९; ९, ३, ८. अभ्या-धाय श. १, २, ४, ८; ३, ६, ३, १४; १२, ४, २, ९; ४, ६; ७, ५;

† यथेह 'अभेः' गतित्वं तदुक्तायाः क्रियायाश्च सकर्मकत्वं प्रतिपत्तव्यं भवति तथा तै. १, ४, ४, ३, ५, ६; इ  
'अभेः' कर्मप्रवचनीयत्वं वाक्यस्थायाः क्रियायाश्चाऽकर्मकत्वं द्र. । स्वरसंकेताभावात् शास्त्रान्तरेष्वस्य विवेकस्य दुष्कारत्वं  
स्पष्टम् । अतोऽस्माभिः सर्वत्रान्यत्र तै. अनुसृत्य यत् सामान्येन द्वैपद्यमेव मुद्रापितं तत् सौकर्यापेक्षया न तु विनिगम-  
कविशेषापेक्षयेति विमृशद्भिः द्र. । तथाहि, तां. १०, ५, ५, पूर्वस्मिन् वाक्ये 'गायत्रीम्' इत्यस्य पदस्य 'दधाति' इत्यस्य  
क्रियापदस्य कर्मतया प्रयोगसान्निध्यात् तत्साम्येन 'अभ्युद्यन्ति' इत्यस्य सकर्मकत्वे एतत्कर्मतया द्वितीयस्य 'गायत्रीम्'  
इत्यस्य नेतुं सुशकत्वेऽपि पक्षान्तरोपोद्गलकसमानबल्लिगसद्भावात् सौवरज्ञापकासद्भावाच्च पूर्वोक्ततामान्दानियमानुसारतः  
'अभिः' इति कर्मप्रवचनीयत्वेन पृथगेव मुद्रापितः । तदेवं किल पक्षान्तरकृतादरैरपि सुधीभिर्मर्णणीयम् । † 'अभ्याकनि-  
कति' मुपा. 'अभ्यकनि( करि ) कति, पाठान्तरं वा द्र. § एवं किल G. मुपा० तु 'अभ्याघात' अतम्भाधिततरः ।  
'अभ्याकारम्' इत्येव सुवचम् लाक्षणिकत्वात् प्राकरणिकत्वाच्च. † 'अध्यात्म-' इति सा. पाठः ।

१,१२; १४,३,१,७; का. १,३,३,  
११;५,१,१६; जै. १२७<sup>३</sup>.

अभ्या-धान- -नाय श. १, ३, ३;  
१८.

अभ्या-हित- -तम् श. ६, २, १, ५;  
-तस्य १४, ५, ४, १०; -ता: श.  
१४, १, २, १२.

अभ्या(-मिऽआ)-नीय (√नी) ऐ.  
८, १७.

अभ्या(-मिऽआ)-नृत्यत् (√नृत्) -  
-त्यन्तः तै. १, ५, १, २.

अभ्याप्(-मि/वाप्), अभ्याप्नोति श.  
७, ४, १, ४३; अभ्याप्नोति श. २,  
१, २, १६; अभ्याप्नुयात् श. १३,  
६, २, २०.

अभ्यापयति श. १, १, १, १५;  
९, ५, २, ३; १०, १, ३, १०; अभ्या-  
पयथ श. १०, ४, ३, ६;  
अभि...भापयन्ति जैड. १, १४,  
४, ३; अभ्यापयन् श. १०, १, ३,  
८; अभ्यापयेत् श. १, १, १, २१.

अभ्याप्त, सा- -सम् श. १०, ६, ३,  
२; -सा ऐ. ४, १०; ११.

अभ्याप्ति- -त्तै ऐआ. १, ४, २<sup>३</sup>.

अभ्या (-मिऽआ-) √भृ, अभ्या-  
भवेत् ऐ. ३, ४६; श. २, ३, १,  
१६; का. १, ३, १, ९.

अभ्याभावयेत् शां. १७, ७.

अभ्या (-मिऽआ) √यम्, अभ्याय-  
च्छन्ति ऐ. ५, ३; अभ्यायच्छसि  
शां. ६, ३-९; अभि...आयच्छ-  
स्व श. २, ४, १, ८; का. १, ४,  
२, ४<sup>३</sup>; अभ्यायच्छत् शां. ६, ३, ९;  
अभ्या-यत्य ऐ. ३, ३३; श. १, ७, ४,  
३; ३, ३, ४, १०; जै. २०७.

अभ्या-याम्य- -म् ऐ. ५, ४, ५.

अभ्या(-मिऽआ) √रम्, अभ्यारभन्ते  
ऐ. ६, ५; अभ्यारभत श. १३, ४,  
१, २; ३<sup>३</sup>.

अभ्या-रभ्य ऐ. ५, १०; शां. ३०,  
११<sup>३</sup>.

अभ्या-रब्ध- -ब्धः ऐ. ६, २३,  
-ब्धम् तां. १०, ९, १.

अभ्यारब्ध-वत् (मत्तुप्) शां. २६,  
११<sup>३</sup>; १२<sup>६</sup>; १३<sup>५</sup>; -वन्ति शां.  
२६, ११.

अभ्या-रभमाण- -णा: ऐ. ६, २०;  
गो. २, ६, २.

अभ्या-रम्भ- -रम्भः श. १३, ४, १,  
२; -रम्भम् तां. ८, ६, ६; १२, ११,  
१९; जै. १९३; -रम्भाय श. १३,  
४, १, ७; -रम्भेण तां. १३, १०,  
३; १४, ४, २; ३; ५, २; ३; -रम्भैः  
जै. १९३.

अभ्या(-मिऽआ) √रुह्, अभ्यारोहति  
श. १२, २, ३, १०; तै. १, ८, ५;  
३, ९, ९, १; तां. २, १, ४; ३, ७; ९,  
३; जै. ३८; अभ्यारोहन्ति श.  
१२, २, ३, १०; तां. ४, ६, २; ३; ५,  
७, ८; २३, ६, ५; अभि...आरो-  
हन्ति तां. १५, ७, ६; अभ्यारोहय-  
ति जै. ११५. अभ्यारोहेत् श. १,  
३, १, १७; का. २, २, ४, १४; अभ्या  
रोहत् तै. १, ५, १, ३.

अभ्यारोहंयाणि श. २, ४, ३, ७;  
१४, २, २, ५०-५२; का. १, ३, २,  
७; अभ्यारोहयेत् तां. ५, ७, ८;  
अभ्यारोह्यते जै. ११५.

अभ्या-रुह्य श. ४, २, ५, १०; तां.  
१५, ७, ६.

अभ्या-रुह- -रुहम् शांआ. १०, ८;  
तै. १, ५, १, ३.

अभ्या-रोडुम् श. ३, ३, ४, ९.

अभ्या-रोह- -हः श. १२, २, ३,  
१०; १४, ४, १, ३०; -हात् श. ३,  
३, ४, ९.

अभ्या-रोहत्- -न् जैड. ३, ५,  
९, ४.

अभ्या (-मिऽआ-) √वृत्, अभ्या-  
वर्तते शां. ३, ८; श. ४, ६, ९, १६;  
अभि...आवर्तन्ते जैड. ३, ६, ५,  
५; अभ्यावर्तस्व श. ७, ३, १, २१;

अभ्यावर्तध्वम् शांआ. १२, ४;  
अभ्यावर्तत श. ४, ६, ९, १६; जै.  
१४; २६; अभ्यावर्तन्त जै. ४१;  
अभि...आवर्तेरन् जै. ४१; ५१.  
अभ्यावर्तति शां. २०, २.

अभ्यावद्वत्स्व ऐ. १, २२; श. ७,  
२, २, १०<sup>३</sup>; तै. ३, १०, ५, १; तैआ.  
६, १, २.

अभ्या-वर्तम् (णमुल्) श. ३, ८, ४,  
१८; ४, २, ५, ८<sup>३</sup>; ५, ५, २; ३; ७; १२,  
३, १, २; १३, ५, ४, १०<sup>३</sup>; २०<sup>३</sup>; तै.  
३, ८, ६, ५.

अभ्या-वर्तिन्- -वर्तिन् श. ६, ७,  
३, ६; -र्तिषु जै. १८७; -र्तिनि  
शां. २९, ८;

अभ्या-वृत्त- -त्तः शां. १०, १; श.  
१२, ६, १, ३०; -त्तम् श. ७, ५,  
१, ७; -त्ता: श. ६, १, २, ३१;  
अभ्य-वृत्य शां. १२, १; श. ३, २,  
२, ८.

अभ्याश- १ अभ्यश् गद्र.

अभ्यास, १ अभ्यस् गद्र.

अभ्या(-मिऽआ) √श्रु, अभ्याश्रावयेत्  
शां. १७, ७; अभ्याश्रावयेयुः ऐ.  
१, ३.

अभ्या(-मिऽआ)-संग्य (√सञ्ज्) -  
-ग्यः तां. २१, १३, ९; २२, ३, १;  
६; ७, १; ३; १३, १; ३; १६, १; २;  
१८, १.

अभ्या(-मिऽआ)-सि(क्त-→)क्का शां.  
२७, ६.

अभ्या(-मिऽआ) √हन्, अभ्याहन्  
जै. ८०.

अभ्या(मिऽआ)-हार(√ह्) -म् श.  
१३, ८, ३, १०<sup>३</sup>.

अभ्या-हृत्य श. ३, ३, २, ७.

अभ्या(-मिऽआ) √ह्वि, अभ्याह्वयते ऐ.  
२, ३८; अभ्याह्वयुः श. १, ५,  
२, २०.

अभ्या-ह्वयत्- -न् तां. ८, ८, २२.

अभ्युक्ष्(मि/उक्ष्), अभ्युक्षति श. २,

१, १, ३; ३, ५, १, ३, ५; ३, ६; ५, १, ४, ५; ६; १४, ९, ४, १८; २२; अभ्युक्षति श. २, १, १, ३; अभ्युक्षेत् श. ३, १, २, १९; का. २, २, ४, ७; जै. १२७; प. ५, १०.  
 अभ्युक्षित- -स्य गो. १, २, १८.  
 अभ्युक्ष्य प. ५, २; जै. १२६.  
 अभ्युच्छित्त(-भिऽउत्/श्चि)- -तः श. १०, २, २, ६.  
 अभ्युक्त्वा(-भिऽउत्/क्त्वा), अभ्युक्त्वाति ऐ. ८, ९; अभ्युक्त्वामन्ति शां. ५, ७; १६, ५; जै. १९२; अभ्युक्त्वमिष्यते जै. १५७; अभ्युक्त्वमिष्यामः श. ६, ३, ३, १३.  
 अभ्युक्त्वमयति श. ६, ३, ३, १३.  
 अभ्युदक्रमयन् श. ६, ३, ३, १३.  
 अभ्युक्कुश(-भिऽउत्/कुश), अभ्युक्कोशन्ति ऐ. ८, १७; अभि... उक्कोशामि ऐ. ८, १२; अभ्युक्कोशत ऐ. ८, १२; १७; अभि... उक्कोशाम ऐ. ८, १७; अभ्युदक्रोशन् ऐ. ८, १२.  
 अभ्युक्कुष्ट- -म् ऐ. २, १२; १७.  
 अभ्युत्त(-भिऽउत्/त्त), अभ्युत्तरन्ति श. १३, ८, ४, ३; अभि... उत्तरेम श. १३, ८, ४, ३.  
 अभ्युत्था(-भिऽउत्/त्था), अभ्युत्थिष्ठन्ति श. ४, ६, ४, ३; ९, ११; तां. ४, ८, १३; १५, ९, ५; १२, ४; अभ्युत्तस्यौ श. १, ६, ३, ३७; ४, ६, ४, २; अभ्युदतिष्ठत् श. ४, ६, ४, ३.  
 अभ्युदतिष्ठत् श. ११, १, ६, ५; अभ्युदस्थाम तां. १५, १२, ३.  
 अभ्युत्थान- -म् ऐ. १, ५, १.  
 अभ्युत्थित- -तः सा. २, ४, ६.  
 अभ्यु(-भिऽउत्/त्त)व/पत्, अभ्युत्थातयति श. १, ८, ३, १४.  
 अभ्यु(-भिऽउत्/त्त)व/पु, †अभ्युत्थुण्वन्ति तां. ५, १०, ६.

अभ्युत्सिच्य(-भिऽउत्/सिच्) श. ३, ४, २, १५; १४, ३, १, २४.  
 अभ्युदत्(-भिऽउत्/वत्), अभ्युदन्ति श. ४, १, २, २७.  
 अभ्युद(-भिऽउत्/वत्)व/सो, अभ्युदवत्यति ऐ. ४, २, ६.  
 †अभ्युदि(-भिऽउत्/इ), अभ्युदिति श. ११, १, ४, १; अभ्युदियात् श. ३, २, २, २७; अभ्युदियात् श. ३, २, २, २७; ११, १, ४, १; २; १२, ४, ४, ७; १३, ८, ३, २.  
 अभ्युदित, ता- -तः सा. १, ८, ६; -तस्य श. ११, १, ३, ७; -तायाः शां. ४, २.  
 अभ्युदुष्य(-भिऽउत्/वत्)शां. २०, ४.  
 अभ्युदूह(-भिऽउत्/ऊह), अभ्युदूहति तै. ३, ८, ४, ३; अभ्युदौहत् ऐ. ३, १३; अभ्युदौहीः ऐ. ३, १३.  
 अभ्युदे(-भिऽउत्/वत्)इ, अभ्युदैति शां. ८, ९.  
 अभ्यु(-भिऽउत्) द्/गा, अभ्युदगात् श. १२, ४, ४, ७.  
 अभ्युद(-भिऽउत्)व/ग्रह, अभ्युदग्रहीते श. ६, ६, १, १२; अभ्युदग्रहत् श. ६, ६, १, १२.  
 अभ्युदद(ष्ट→)ष्टा- -याः शा. ४, ३, अभ्यु(-भिऽउत्) द्/हु, अभ्युद्ववति तै. २, १, ६, ४; अभ्युद्ववति तै. ३, ३, ४, २; अभ्युद्वद्वान् तै. २, १, ६, ४.  
 अभ्युद(-भिऽउत्/ह), अभ्युदुरेयुः श. १२, ४, ३, ४.  
 अभ्युद्य, अभि/वद् द्र.  
 अभ्युन्द(-भि/उन्द), अभ्युन्दति ऐ. १, ७; श. ३, १, २, ६; अभ्युन्दति श. ३, १, २, ८.  
 अभ्युन्नी(-भिऽउत्/नी), अभ्युन्नयन्ते जै. १४२; अभ्युन्नयन्ति श. ४, २, १, ३१; अभि अभि...

उन्नयन्ति तां. १८, ५, १४; अभ्युन्नय शां. ८, ९; अभ्युन्नयध्वन् श. ४, २, १, २, अभ्युन्नयेत् तां. ९, १, ३; अभ्युन्नयेत् शां. ८, ९.  
 अभ्युन्नीय श. ४, ५, १०, ७.  
 अभ्यु(-भिऽउत्) प/क्त्वा, अभ्युपक्रामति श. ५, ४, ३, ११.  
 अभ्यु(-भिऽउत्) प/धा, अभ्युपषते का. २, १, ४, ३, ५. अभ्युपदधाति श. १, २, १, ६; अभ्युपदधाति श. ७, ५, २, २९; अभ्युपदधामहे श. ७, ५, २, २९.  
 अभ्यु(-भिऽउत्) प/नि/वृत्, अभ्युपनिवर्तन्ते शां. ११, ५.  
 अभ्यु(-भिऽउत्) प/स्था, अभ्युपतिष्ठते गो. २, ४, १२.  
 अभ्यु(-भिऽउत्) प/सा/ह, अभ्युपाकुर्यात् शां. १७, ७.  
 अभ्युपाकृत- -तस्य तां. ९, ९, १२.  
 अभ्यु(-भिऽउत्) प/सा/गा, अभ्युपागात् जै. १४७; १९३.  
 अभ्यु(-भिऽउत्) पाव/ह, अभ्युपावहरति श. ३, ९, ३, २; ५, ४, ३, २७; अभ्युपावहरामि श. ५, ४, ३, २७.  
 अभ्यु(-भिऽउत्) प/सा/वृत्, अभ्युपावर्तन्ते ऐ. ४, १; अभ्युपावर्तन्त श. २, २, १, १३; अभ्युपावर्तन्त श. ९, १, २, १; अभ्युपावर्तय जै. १३६; अभ्युपावृत्त श. २, २, १, १४; अभ्युपावृत्तम् श. २, २, १, १३.  
 अभ्युपावर्तमान, ना- -नस्य ऐ. १, १२; -ना जै. १३६.  
 अभ्युपावृत्त, ता- -त्तानि श. ४, २, ५, ७; -ताः श. २, ६, १, ११; ४, २, ५, ८.  
 अभ्युपे(-भिऽउत्/इ), अभ्युपेति ऐ. ७, २, ३; २४; श. ४, ३, ४, १४;

† 'अभ्युदतिष्ठत्' मुक्त्वा. चिन्त्यः । ‡ 'अभौ'ति पृथगेव वा पदं स्यात् । § इह 'अभेः' गतिर्वद् द्र. तु. 'अभ्यस्तम्/इ' इत्यस्योपरि टि. द्र. ।



अभ्युपेयात् शां. ८, ९, ९, ४; अभ्यु-  
पेयुः श. ६, ६, ३, २.  
अभ्युपेतोः ऐ. ७, २९.  
अभ्युष्टमिश्र- श्रेऽइव ११, २, ७,  
२३.  
अभ्युह् (भि/उह्) अभ्युहति श.  
१, २, १, १३<sup>३</sup>; का. २, १, ४, ११.  
अभ्युह- -हः तै. २, ७, १८, ४.  
अभ्युहि- -ह्यै तै. ३, ३, ७, ५.  
अभ्युहम् ( णमुल् ) जै. १२५.  
अभ्युष् (-भि/उष्), अभ्युष्टानर्पत्  
तैआ. २, ९, १.  
अभ्ये(-भिऽआ/इ), अभ्यैति ऐ. ६,  
३४; श. २, ३, ४, २५; २८; ३४; ३,  
२, १, २२; ४, ३, ४, १४; १७; १९; ५,  
२, १, १; ६, ४, ४, १६; अभ्यायन्ति  
ऐ. ४, १३; श. ३, ३, २, ५; १३,  
८, ४, ६; ७; तां. १९, ९, ६;  
अभ्येयाय श. २, ३, ३, १; ३, २, १,  
२२; अभ्येयुः जै. ४, ६, १, ३;  
अभ्येहि श. ३, २, १, २२; अभ्येत  
मं. २, ६, १२.  
अभ्योष्य(-भिऽआ/उष्) जै. १३१.  
अ-भिसि(√भिद्)- -त्थै श. ६, ५,  
४, १४.  
अ-भिसि, चा- -त्ता श. ६, ६, ४, ८,  
-त्तात् प. १, ५; -त्ताम् श. ८, ७,  
२, १६; -त्तै तै. २, ८, ८, ११.  
अ-भूति- -तिः ऐआ. २, १, ८<sup>३</sup>; -त्थै श.  
१४, ४, २, २२; तै. ३, ४, १४, १.  
अ-भूतोच(-त/वद्)?- -म् गो. २,  
६, १५.  
अभुभाभिभमेभम इति जै. १११.  
अ-भृग्वह्नो(रोम्ऽवि-)/विद्(√विद्)-  
-वित् गो. १, ५, ११; -विद्ः गो.  
१, ३, १<sup>३</sup>.

अ-भोजन- -म् प. ५, ४.  
अ-भोजनीय- -म् गो. १, ३, १९.  
अ-भोज्य- -म् तैआ. १०, २३, १.  
अ-भोज्य-भोजन- -ने सा. १, ५,  
१३.  
अभ्र- -भ्रम् शां. १८, ४; श. ५, ३,  
५, १७; ७, ५, २, ४८; ९, ३, ३, १५;  
१०, ५, ४, १७; तैआ. १, ८, १;  
जै. ३, ७, २, ४; जै. १४३; गो.  
१, १, ३३<sup>३</sup>; ३५; -भ्रम्ऽइव तै. २,  
२, ९, २; -भ्रस्य श. ११, १, ४, १;  
-भ्रा तै. २, ४, ५, ४; -भ्राणि श. १,  
४, ३, १८; १४, ९, १, १३; तैआ. १,  
८, २; जै. १, १०, २, ६<sup>३</sup>; १२, २,  
१; -भ्रात् श. ५, ३, ५, १७; -भ्रे  
शांआ. ८, ७; ११, ३; श. ७, ५, २,  
४८; -भ्रेण गो. १, १, ३५.  
अभ्रङ्ग(√गम्)- -म् जै. १, ९, २, २.  
अभ्र-वर्ण- -र्णेषु तैआ. १, ५, २.  
अ-भ्रातृव्य, व्या- -व्यः ऐ. ४, २; सा.  
१, ८, ४; ३, ५, १; -व्यम् ऐ. ४, २;  
श. ५, ३, ३, १२; ४, २, ३; आ.  
२, ६, ६; जै. १, ९, ३, ५; १४, ४,  
६; ३, ६, ९, ८; जैआ. १, ३९९<sup>१</sup>;  
-व्या ऐ. ५, २५<sup>३</sup>; शां. २७, ५.  
अभ्रि- -भ्रयः श. २, ३, २, १५; -भ्रिः  
ऐआ. १, ३, १; श. ३, ५, ४, ४; ५; ६,  
१, ४; ५; ७, १, १, २; ६, ३, १, ३०<sup>३</sup>;  
३९<sup>३</sup>; ४१; २, १, ३, २४; ४, १, ५; ५,  
४, ३; १४, १, २, ३; तैआ. ४, २,  
१; ५, २, ४; ५<sup>३</sup>; जै. १४४; -भ्रिम्  
श. ३, ५, ४, ४; ६, १, ४; ७, १, १;  
६, ३, १, ४१; १४, ३, १, २१; तैआ.  
५, २, ५; -भ्रिभिः श. ७, ५,  
२, ५२; -भ्रिया ऐआ. १, ३, १;  
-भ्रेः श. ६, ३, १, ३५; -भ्रया श.

६, ३, ३, २४; ४, १, ५<sup>३</sup>; २, २; १४,  
१, २, ३; ९.  
अ-भ्रूण-हन् (√हन्)- -हा श. १४,  
७, १, २२.  
अ-भ्रेप- -म् गो. १, ३, ३<sup>१</sup>.  
१अभ्रव्- -भ्रवात् तै. २, ८, ४, ८.  
२अभ्रव्- -भ्रवम् श. ३, २, १, २६;  
२७; ११, २, ३, ४; -भ्रवे श. ११,  
२, ३, ४<sup>३</sup>.  
१'अम्'§ जै. २०४.  
√अम्, अममत् तैआ. ४, ३५, ११<sup>१</sup>.  
अम- -मः§ ऐ. ३, २, ३<sup>३</sup>; ८, २७<sup>३</sup>; श.  
१४, ४, १, २४; ९, ४, १९<sup>३</sup>; तै. ३,  
७, १, ९; जै. १, १७, १, ४; १, ५;  
२, ६<sup>३</sup>; १८, १, २<sup>३</sup>; २, ४<sup>३</sup>; मं. २, १,  
१४<sup>३</sup>]; गो. २, ३, २०.  
अ-मत(√मन्)- -तः ऐआ. ३, २, ४;  
शांआ. ८, ७; श. १४, ६, ७, ३१;  
-तम् श. १४, ६, ८, ११; जै. ४,  
१०, २, ३.  
११ अ-मति- -तिः ऐ. २, २; श. ९,  
२, ३, ८; तैआ. ४, २२, १; -तिम्  
ऐ. २, २; श. ९, २, ३, ८; तै. २,  
६, ४, २; ८, २, ३; ६, २<sup>३</sup>; ३, ६, १, २;  
७, ६, ७.  
२/अमति(√अम्+अति)- -तिः श.  
३, ३, २, १२.  
अ-मधु- -धुनः श. ६, २, २, ३९.  
अ-मधव्य- -व्यः ऐ. २, २०.  
अ-मध्यन्दिन-साचिन्- -धि ऐ. ६,  
३०; गो. २, ६, ९४.  
१गअ-मनुस्- -नः श. १४, ६, ८, ८.  
२गअ-मनुस्- -नः श. १४, ६, १०, १४.  
अ-मनुष्य- -प्यः ऐ. ७, १.  
अ-मन्त्र-वत्- -वन्तम् गो. १, २,  
१६<sup>३</sup>.

† 'भ्रातृव्यम्' आ. पाठः । † आ-√भृ, सा. ऋ.; नन्/√भृ, द. PIV. प्रभृतयः । § शब्दानुकृतिरिव प्रतीयते  
¶ 'न । आममत्' 'आगमत्' इत्यर्थेयन् भा. पदच्छेदमाहः । § 'साम' इत्यत्र 'सा' इति पूर्वोक्षरविभागस्वरूपपदम्  
'अम' इत्युत्तराक्षरस्वरूपं च पदं द्र. ॥ द्वितीयस्य 'अमः' इत्यस्य स्थाने 'अमा' इति मुपा. चिन्त्यः । ११ नन् पूर्वोत्  
√मनेरिति प्राद्यः । √अमेरित्यर्वाद्यः । विमशः पारि. द्र. १ 'अमा-मति-' इति सा. उ. म.; सा. ऋ. १, ६४, ९,  
√अमेरेवाह । × तस. वस. बोमोदाद् द्वैविध्यम् । ११ 'अ-माध्यन्दिन-साचि' इति मुपा. ।

अ-मर- -रः श. १४, ७, २, ३०;  
 ३१; -रम् श. १४, ६, ८, ८.  
 अ-मर्त्य- -मर्त्य श. ७, ३, १, ३२;  
 -मर्त्यः ऐ. १, ३०; २, १८; ऐआ.  
 २, १, ८; शां. ९, ५; श. १४, १,  
 ४, ८; तै. २, ४, १, ६; ६, १८, १;  
 २; ३, ६, १, ३; ११, १, २१;  
 तैआ. ४, ७, २; -मर्त्यम् श. २, २,  
 ३, २१; तै. २, ६, ७, २; १७, ३; ७,  
 १२, ६; तां. १२, १२, ४; जै. २, ७३;  
 -मर्त्यस्य श. १०, २, २, ३; -मर्त्या.  
 तै. २, ६, १८, ३; -मर्त्यान् ऐ. ६, १२.  
 अमला-काण्ड- -ण्डेन जैउ. १, १२,  
 ४, ६.  
 अ-महीयमान- -नः तां. ७, ५, १.  
 अमा श. १, ६, ४, ३; ५; ३, ५, १, २५;  
 का. १, ४, १, २६; -माडह्व ऐ.  
 ६, १२.  
 अमा-त्य- -त्वः श. ३, ५, ४, १०.  
 अमावास्य- -स्यात् वं. २.  
 अमा-वा(स्य→)स्या- -स्या ऐ.  
 ७, ११; शां. ३, ६; ४, ८; १२; श.  
 १, ६, ३, ३५; ६, ४, ५; २, ४, ४, २०;  
 ६, २, २, ३०; ११, १, १, १; ७;  
 ५, १; ४; १३, ८, १, ३; का. १,  
 ३, ४, ९; १२; तै. ३, १, ५, १५;  
 ७, ५, १३; ११, १, १९; तैआ. २,  
 १४, १; ष. ३, १; ४, ६; ७; जै.  
 १६४; गो. २, १, १०; १२; -स्याः  
 श. ६, ४, २, १०; ११, १, २,  
 १०; ११; तै. १, ५, १२, २; जै.  
 १६४; -स्याम् ऐ. ७, ८; श.  
 ११, १, ३, ७; ७, ४; १४, ४, ३, २२;  
 तै. १, ३, १०, १; जैउ. १, ११,  
 १, ६; जै. ११६; गो. १, १, ३९;  
 -स्यायाः का. १, ३, ४, ६; ८; १०;  
 ष. ४, ६; गो. २, १, १०; -स्यायाम्  
 ऐ. ७, ११; ८, २८; शां. १, ३;  
 ३, ५; ६; ४, १; ४; ८; ९; १९, ३;  
 शांआ. ४, ३; ८; ९, ८; श. १, ८,

३, ३; २, ४, ४, ९; १३; १७; ६, २, १,  
 २६; २७; २८; २९; २, १६; ११, १,  
 १, २; ६; ७; ३, ६; २, ४, ९; १३,  
 ८, १, ३; का. १, ३, ४, १२; तै. १,  
 ८, १०, २; तैआ. २, १४, १; १८, १;  
 तां. १८, ११, ८; २५, १०, ८; ष.  
 ४, ६; जै. १३२; १६४; सा. २,  
 ६, १२; ३, ३, ३; ७, ९; गो. २, १,  
 ५, -स्यायै श. ६, २, २, २६; तै.  
 ३, १, ५, १५; ७, ५, १३; -स्ये श.  
 २, ४, ४, ६; ११, १, २, १३; का.  
 १, ३, ४, ४.  
 अमा-वास्य-त्व- -म् ष. ४, ६.  
 अमाँस- -म् ष. २, १; सा. १, ८, १३.  
 अमाँसाशिन(स√अच्) - -ञी  
 श. १४, १, १, २९; जै. २०३.  
 अ-मातृ- -ता श. १४, ७, १, २२.  
 अ-मानुष- -षःडह्व श. १, १, १, ६;  
 ९, १, २९; ३, २३; -षम् ऐ. ७,  
 १६; श. १, २, २, १५; का. २,  
 २, १, १२; -घाणाम् ष. ५, १२;  
 -षे सा. २, ४, ५.  
 अ-मानुषी- -षीम् जैउ. ३, २, ४, ४.  
 अ-माय- -यान् श. १३, ५, ४, १२.  
 अ-मित,ता- -तम् ऐआ. २, ३, ६;  
 शां. १०, १; २६, ३; श. ४, ४, ३,  
 ७; -ताः श. १३, १, ३, २; -तेन  
 शां. १०, १; २६, ३.  
 अ-मितौ (-तडओ-)जस्- -जसम्  
 शांआ. ३, ५; -जाः शांआ. ३, ३;  
 जै. २०४.  
 अ-मित्र- -त्रः श. ४, १, ४, ८; ११,  
 १, ६, १०; -त्रम् तै. २, ८, २, ८;  
 ३, ९, १५, १; -त्रस्य तै. २, ८, ३,  
 ३; -त्राः श. १३, १, ६, ३; ३, ८,  
 ६; तै. ३, ८, ९, ४; जै. १८५;  
 -त्रान् ऐ. ६, २२; ८, १०; शां. ८,  
 ४; २९, ४; श. ६, ६, ३, १५; तै. २,  
 ४, १, २; ३, ७, ६, २३; १०, १;  
 तैआ. २, ५, ३; ४, ५, ५; गो. २, ६,

४; १२; -त्राणाम् ऐ. ८, १०;  
 १७; -त्रेभ्यः श. ५, ४, ४, १५;  
 -त्रेषु जै. १८५.  
 अ-मित्र- -त्रः तै. २, ४, ६, ९.  
 अ-मित्र-तपन- -नः ऐ. ८, २३.  
 अ-मित्र-हृन्- -ह्रा श. ३, ५, ४, १५.  
 अ-मित्र-ह्र(√ह्रि)- -ह्रः सं. १.  
 अ-मिथित- -तः तैआ. १, ३, १.  
 अ-मिथुन- -म् जै. १११.  
 अ-मिन्(√अम्)- -नः श४, ३, ३, १८.  
 अ-मिश्र- -म् श. ४, ३, ५, १.  
 अमी-, अदस् द्र.  
 अमीव,वा(√अम्)- -वान् तै. २, ८,  
 ६, ८; ३, ७, ९, १; तां. १, २, ५;  
 -वा श. ७, ३, १, २३; -वाः  
 श. ६, ४, ४, १६; २१; तै. २, ५, ८,  
 ११; ८, २, ४, ४, ५; -वाम् श. ७,  
 ३, १, २३; तै. २, ८, ४, ६.  
 अमीव-हन्- -ह्रा ऐ. १, २५; श. २,  
 ३, ४, ३५; ११, ४, ३, १९; का.  
 १, ४, १, २५.  
 अमु-, अमुतः, अमुत्र, अमुया, अमुया,  
 अमुहिं, अमू-, अदस् द्र.  
 अ-मुक्त(√मुच्)- -म् सं. २.  
 अ-मुच्- -चे श. १, २, ४, १६.  
 अ-मुख,खा- -खम् श. १४, ६, ८, ८;  
 जैउ. ३, ७, १, १; २; -खाः जैउ.  
 ४, ८, १, ६.  
 अ-मु(ग्व→)ग्धा श. ३, ७, १, २२.  
 अ-मूर- -रः तै. ३, ६, २, १; -राः तै.  
 २, ४, ६, ८.  
 अ-मूर्त- -तम् श. १४, ५, ३, १; ४; ८;  
 -तस्य श. १४, ५, ३, ५; ९.  
 अ-मूल- -लः श. १, १, २, ४; ३, १,  
 ३, १३; ८, २, १५; १, १२; ४, १, १,  
 २०; का. २, १, २, ६; १६; -लम्  
 श. १, १, २, ४; २, ३, १, १०; ३, १,  
 ३, १३; ८, १, १२; २, १५; ४, १, १,  
 २०; ५, १, ३, ३; -का. १, ३, १,  
 ५; -लाः का. १, ३, १, ५.

अ-मृक्त(√मृज्)- -क्तः ऐआ. ५, २,  
२; -क्तम् तै. ३, ६, १०, २.

अ-मृत्पय(-तऽम-)- -यम् तै. ३, ७,  
४, १४.

अ-मृत्,ता- -न्त तै. २, ७, ५, २; -तः  
ऐ. ७, ३४; ८, १४; १९; ऐआ. २, १,  
८; ५, १; शा. २, ८; १३, ४; २२, २;  
शांआ. ४, १४; ५, ८; श. १, ९, २,  
२०; २, २, २, ८; १४; ६, ३, १,  
१७; ७, २, २; ९, ३, ३, १४; ५,  
१, १०; १०, १, ३, ७; ४, ३, ९;  
५, १, ५; २, १३; १२, ५, २, १३;  
१४, ६, ७, ७-३१; ७, १, १२;  
२, ९; १९; २७; ३०; ३१; ८, १५,  
१२; तै. २, ६, ४, ५; ६; ८, ८, ४;  
३, १०, १, ३; ८, ४; ११, ५; तैआ.  
३, १२, ७; १३, १; ७, ६, १; १०,  
१४, १; जै. ४, ४, १, २; ६,  
३, ९; जै. १०८; ११२; मं. १,  
५, १४; -तम् ऐ. २, १४; ८, ११;  
२०; ऐआ. १, ३, ८; २, १, ८;  
३, २; ५, ३, २; शां. ७, १०;  
११, ४; १४, २; शांआ. ५, २;  
१२, ७; श. १, २, १, २०; २१;  
३, १, २८; ९, ३, ७; २, २, २, ८;  
१०; १४; ३, २, ४, १४; ३, ३,  
६; १४; ८, २, ४; ३, ८; २६; ४, २, ३,  
१; ४, २; ३, ५, १२; ४, ३, १५; ५, २,  
१०; ७, २; ६, १, ६; १, १, ४, ६;  
५, २८; २, १, २०; ३, ५, १५; ४,  
१, १२; १, १४; ६, २, १, ९;  
३, १, ४२; ७, १, २; ११; ७, ३,  
१, ४६; ४, १, १, १५; २; १७;  
८, ७, ४, ७; ९; १८; ९, १, १,  
१; २, २, ३२; ३३; ३४; ३५-४०;  
४३; ३, ३, १३; ४, ४, ५; ५, १, १;  
७; ८; १०; १०, १, ३, २; ६; ७;  
४, १, २; ३; ४; ५; ६; ७; ८;

१४; ५, ४; २, २, ३; ६, ४; ७; ८;  
१६; १७; १८; १९; ४, १, ६; २,  
२१; ५, १, ३; ५, २, ३; ४; ११, ५,  
४, ५; ७, १, ३; १२, ५, २, ६; ७,  
३, ४; ८, १, २२; ९, १, ७-९; १३, ४,  
१, ७; ११; ८, १, ९; १४, ४, १, ३;  
३१; ३२; ४, ३; ५, ३, १; ४; ८; ५,  
१-१४; ६, ८, ८; ७, १, ३९; २, १९;  
२०; ८, ३, १; का. १, २, २, ६; ७; ३, ३,  
१; २, १, ४, १९; तै. १, २, १, ४; १९;  
२०; ३, ५, २; ७, ७; ४, ८, ५; ६;  
५, ५, ६; ७, ६; ३; ८; १; २, २, ५,  
४; ४, ६, ८; ८, ५; ६; ५, १, ३; ६, २,  
१; ३; ४, १; २; ४-६; ५, ४; १४,  
४; १९, २; ८, ९, ४; ३, १, १, ९; २,  
२; ६; ५, १, १; ७, ६, १२; ९, ९; १४,  
४; ८, ४, ३; १०, १, २; ५, १; ८, ४;  
५; ६; ७; ८; ९; १०; ११, १, २, १;  
१२, २, ३; ६, १; ९, ३; तैआ. १,  
२५, १; २६, ७; ३०, १; २, १८, १;  
१९, १; ३, ११, ३; १२, २; १४, १;  
५, ९, ५; ७, ६, २; ९, १०, ३; १०, १,  
२-४, १५, १; २२, १; २७, १;  
२८, १; ३३, १; ३४, १; ३६, १;  
३, ७; २५, १८, ४; जै. १, १, ३,  
७; ५, ७; ६, ३; ५; २, २, ५; ३, १; ८;  
४, ४, १०; ११; ८, १, ३; ६; १०;  
२, ४; ८; ३, ५, ७, ८; ७, १, १०;  
३, १; ५, २; ४, ८, ३, ४-९; ५,  
३; ९, १, १; १०, २, ४; जै. ४; ६२;  
१४३; सं. ३. मं. १, १, १५; ५,  
८; २, ३, १५; गो. १, १, ३९; ३, ४;  
२, १, ३; ३, ११; -तम् इव तै. १,  
३, ७, ५; -तस्य ऐआ. ५, ३, २;  
श. ३, ९, ४, १६; ६, ३, १, १७;  
१४, ५, ३; ५, ९; तै. २, ४, १, ८;  
६, ३; ५, ८, ४; ८, ८, १; ५; ३, १, २,

५; ८; ११; ६, ९, १; १२, ३, ४; तैआ.  
१, २, ६, ७; २, ६, १; ३, ११, ३; ४,  
४२, २; ६, १०, २; १२, १; ७, ४, १;  
९, १०, ६; जै. ३, ५, ८, १०; ४,  
३, १; मं. १, ३, ११; ५, ११; ६, ३, ४;  
२, ८, १५; गो. १, २, ८; -ता ऐआ.  
२, १, ८; श. ४, २, ३, १; २, ४, २;  
७, ३, १, ४६; १४, ५, ४, २; ३; ७,  
३, ३; ४; तै. १, २, १, २६; तैआ.  
१०, २, १, १; सा. १, ४, १२; -ता:  
ऐ. ७, ३४; ८, ७; शांआ. ४, १४;  
श. २, १, ३, ४; ४, ९; २, २, १०; १४;  
३, २, २, १९; ९, ४, १६; ४, ६, ९,  
१२; ५, १, ५, २४; २, १, १४; ६,  
१, २, ३, ५; ४, ९; २, १, ९; ८, ७, ४,  
१८; ९, ३, ३, १४; ५, १, ७; १०, १,  
३, ४; ५; ४, १; ४, ३, ६, ४; ९; ११,  
१, २, १२; २, ३, ६; १४, ४, ३, २६;  
५, ४, २; ७, २, १५; का. १, १, ३,  
३; ४, ९; २, २, ७; ९; तै. १, ३, ७,  
५; १, ६, ३; २, ६, ११, १०; ७, ७;  
१; १२, ९, २; तैआ. ५, ९, १०; ६,  
१, ४; ९, १; १०, १, ३; जै. १०८;  
जै. १, ३, १, ८; ४, १०, १, २; २,  
५; गो. १, १, १३; -तात् शं. २५,  
१३; ३०, ८; श. २, ६, २, १२; ७,  
४, १, १; १०, २, ६, १९; का. १, ६,  
२, ७; तै. १, ६, १०, ५; ३, १०,  
९, १५; तैआ. ७, ४, १; जै. १,  
८, १, ६; गो. १, ५, २४; -तात् इव  
ऐ. १, २८; -तात् ऐ. ७, ३४; श.  
३, ३, ३, १४; १४, ४, २, १४; तै.  
३, १, १, १०; तैआ. ४, ४२, ५;  
-तानाम् ऐ. ७, १६; श. १, २,  
१, २०; २१; ३, ८, २, ४; ३, ८; का.  
२, १, ४, १९; -तानि श. ६, ३,  
१, ४२; तै. २, ७, ८, १; तैआ. ४,  
११, ८; ५, ९, १०; -तान्याम् श.

† एवमिदं स्वतन्त्रं पदमुत वोकाराद्युत्तरं समासं पूर्वपदभूतमिति भवति सन्देहः । तत्रत्यस्य स्वरमुद्रण-  
स्पोभयथाऽप्यक्षणात्वाद् भाष्यस्य चाप्युभयवर्गकत्वाद् दुःशको निर्णयः । इह तावत् प्रथमः कल्पः प्रादर्शितः ।  
‡ मुपा. सरो भ्रष्टः ।

१०, १, ३, ६; ७; -ताम् श. ३, ३, ३, १४; ४, ५, २, १०; १०, १, ३, ६; ७; १२, ७, ३, ५; तै. २, ६, १, १; -ताय श. ७, ३, १, ४६; गो. १, १, ३९; -तासः तै. २, ६, १६, २; -ते शांभा. ४, ५; श. ३, ८, २, २७; ३, २६; ५, २, १, २०, ४, १, १२; १०, १, ४, २, ३; ४; ५; ६; ७; ५, १, ५, २, ३; १८; १२, ८, १, २२; तै. १, २, १, २४; २५; ३, ७, ८; २, ५, १, ३; ३, ७, ५, ३; १०, ८, ४; ५; ६; ७; ८; ९; १०; तैआ. ५, ९, ६; जैड. १, १, ६, १; ४, २, ५; ८, १, ६; तां. ९, ९, ४; -तेन झां. ११, ४; १४, २; श. १, ९, ३, ७; ३, ३, ६; ४, ३, १५; ५, ४, १, १४; ९, ३, ३, १३; १०, १, ४, ३-७; ११, ५, ४, ५; १२, ७, ३, ५; तै. १, ७, ६, ३, २, ६, १, १; तैआ. १, २७, ३; ३, ११, ३, ४; जैड. १, ८, ३, १; गो. २, ३, ११; -तेभ्यः तै. २, ५, ३, ३; ३, ७, ५, ८; -तेषु ऐ. २, १२; झां. २८, २; तै. २, ५, ४, ५; ३, ६, ७, १; ६, १२, १; जैड. ४, ८, ३, ३; १०.	१०; तै. २, २, ५, ४; तैआ. ३, १०, १; ४; १०, १०, २; ३; तां. १, ८, २; ३; ६; ८; १०; ११; १३-१६; १०, १२, ३; २२, १२, १, २; २३, १२, २; ३; २४, १९, २; सा. १, ४, १२; १३; जै. १३; जैड. १, ६, ३, ८; ३, ७, ३, १; गो. २, १, २६; २, १८; ३, ७; -त्वस्य शांभा. ४, १०; श. २, १, ३, ४; ४, ९; २, २, १४; १४, ५, ४, २; ७, ३, ३; का. १, १, ३, ३; ४, ९; २, २, ९; तैआ. ३, १२, १; -त्वाय शां. ७, १०; १०, ४; १३, ५; १४, ४; १५, १; २५, १३; ३०, ८; तैआ. १०, ३३, १; ३४, १; ३६, १; -त्वेन शां. २७, ३; श. ५, १, ५, २६; १२, १, ४, ३; २, ४, १६; ३, ३, ४.	अ-मृता(-तऽआ)-हुति- -ति: ऐ. २, १८. अ-मृते(-तऽइ)-न्द्र†- -म् श. २, ६, १७, ३. अ-मृते(-तऽइ)-ष्टका- -का: श. ६, १, ४, ३८; ९, १, २, ४३. ? अ-मृतोक्षित(तऽउ)- -त: तैआ. ७, १०, १; अक्षित, अमृत-द्र. अमृतो(-तऽउ)-प-स्तरण- -म् तैआ. १०, ३२, १; गो. १, १, ३९. अ-मृत्यु- -त्यवे शांभा. ३, २; -त्यु: श. १३, ३, ५, ३; तै. ३, ९, १५, २; तैआ. १, १३, १; २. अ-मृध- -म् श. ११, १, ६, ३१; -०ध्रा: तै. २, ८, २, २. अ-मृन्म(-इऽम)-य-पाथिन(√१पा)- -यी श. १४, १, १, ३०. अ-मृषा(√मृष) श. १४, ६, ९, ३०; का. १, २, २, १६. अ-मृष्यमाण- -ण: श. १२, ५, १, १-३; १२, ५, २, २. अ-मेघा- -धया जै. १०५. अ-मेध्य,ध्या- -धय: श. १, १, १, १; २, १२; ३, १, २, १०; ३, १८; १३, १, १, १; का. २, १, १, १; ३, ७; जै. ९; -ध्यम् ऐ. ७, ५; श. १, १, ४, ४; ३, १, १३; ३, १, २, ३; ११; ५, २, १, ८; १२, ४, २, २-४; ९; का. १, १, १, २; २, १, ३, ९; २, ४, १०; तै. १, ३, १; २, १, १; ३, ५, ३; ३, २, ९, ८; ९; १३; ३, ४, २; ८, २, ३; तैआ. १०, १, १३; जै. १४६; -ध्यस्य गो. २, २, १७; -ध्या श. ३, १, २, १९; तै. ३, २, ९, २; ७, ३, ५; -ध्या: ऐ. २, ८; श. ७, ४, २, ३७; १२, ४, १, ४; जै. २०; -ध्याम् तै. ३, ७, ३, ५; -ध्यै: श. १२, ४, ४, ५.
अ-मृत-कुम्भ- -म्भ: शांभा. ११, १. अ-मृत-कोश- -शम् तैआ. २, १९, १. अ-मृत-चित्ति- -ति: श. १०, १, ४, २-७. अ-मृत-त्व- -त्वम् ऐ. १, २८; २, १४; ३, १२; ७, १३; ८, २०; शां. ६, १५; १२, १; १३, १; ५; ९; १४, १; ३; ४; १५, १; २०, १; २५, ९; १३; २६, ३; २८, ७; ३०, ८; शांभां. २, १; १७; १८; ५, २; श. २, ४, २, १; ३, ६, १, २८; २९; ४, ३, ४, २०; २८-३१; ७, ४, २, २१; ९, ४, २, १४; ५, १, १०; १०, ४, ३-६;	अ-मृत-पक्ष- -क्ष: श. ९, ४, ४, ५; -क्षौ श. १२, ९, ३, १०. अ-मृत-मुय- -य: ऐ. १, २२; २, ४०; ऐआ. २, २, ४; शां. २, ८; श. १४, ५, ५, १; २; ३; ४; ५; ६; ७; ८; ९; १०; ११; १२; १३; १४. अ-मृत-योनि- -ने: श. १२, ९, ३, ११; १२; -नौ श. १२, ९, ३, ११; १२; तैआ. १०, २४, १; २५, १. अ-मृत-लोक- -क: ऐ. ३, ४६; -के ऐ. ३, ४६. अ-मृत-वत्- -वत: तै. ३, १०, ८, २. अ-मृत-वाका श. १०, ५, २, १०. अ-मृत-शरीर- -रम् ष. ४, १. अ-मृता(-तऽअ)-पि-धान्(√धा)- -नम् तैआ. १०, ३५, १. अ-मृता(-तऽअ)-भि-षिक्त(√सिच्)- -क्त: श. ९, ४, ४, ८.	

† 'अमृतमिन्द्रम्' इत्यस्य स्थानेऽशराधिक्यनिवृत्त्या अयं पाठः स्थापितः प्रतीयते । एवमपि स्वरः चिन्त्यः । समासस्वरस्य प्राप्तेऽस्वर्यस्थानुपपत्तेश्चेति दिक् । † इहैकं समस्तपदमुत वा पूर्वरूपैकादेशवशात् पृथक्पदद्वयं प्रचञ्चमिति सन्दिह्यते । उभययाऽपि सुकल्पत्वादर्थस्य च संगतत्वाद् निगमनहेतोश्चाऽऽदर्शनात् । द्वितीयकल्पे चात्रत्यं स्वरप्रदर्शनमेव साधीयो यथालक्षणत्वादित्यधिकम् ।

अ-मध्य-घ्राण- णे सा. १,५,१२.  
 अ-मध्य-दर्शन- -ने सा.१,५,१२.  
 अ-मध्य-प्राशन- -ने सा. १,५,१३.  
 अ-मेनि- -नि श. १४,२,२, ३०;  
 -निम् तै. २,४,२,१.  
 अ-मेह- -हेन तां.५,१०,२.  
 अ-मोव- -याय शां. १०,६; श. १,  
 ७,३,१३; २,३,२,७; ३,८, ३,१४.  
 अ-मौन- -म् श. १४,६,४,१.  
 अम्वा- -०म्ब श. ३,९,४,२१<sup>३</sup>; ६,४,  
 ४,५<sup>३</sup>; ७,२,२,२७; तै. १,६,१०,  
 ४; -म्वा श. ३,९,४,२१; -म्वाः  
 शांआ. ३, ३; -म्वायै तै. ३,१,  
 ४,१; -०म्बे श. १३,२,८,३;  
 तै. ३,९,६,३.  
 अम्बया- -म्बयाः शांआ. ३,३.  
 अम्बाली- -०लि तै. ३,९,६,३.  
 अम्बालिका- -०के श. १३,२,८,३.  
 अम्बायवी- -वीः शांआ. ३,३.  
 अम्बाप्ल्य- -प्ल्यः ऐ. ८,२१; -प्ल्यम्  
 ऐ. ८,२१.  
 अम्बि- -म्बयः ऐ. २,२०; शां. १२,२<sup>३</sup>.  
 अम्बि-तमा- -मे ऐ. ५,४.  
 अम्बिका- -कया श. २, ६, २, ९;  
 का. १,६,२,५. तै. १,६, १०, ४;  
 -का श. २,६, २,९; १३; का. १,  
 ६,२,५; ७; तै. १,६, १०, ४; -०के  
 श. १३,२,८,३; तै. ३,९,६,३.  
 अम्बिका-पति- -तये तैआ. १०,  
 १८,१.  
 अम्भण- -म् ऐआ. ३,२,५; शांआ.  
 ८,९.  
 अम्भस्- -म्भः ऐआ. २, ४, १<sup>३</sup>; तै.  
 २,८,९,४; ३, ८, ३; जै. २१२;  
 -म्भसा तैआ. २, २, १; -म्भसि  
 तैआ. १०, १, १; -म्भासि तै. २,

३,८,३; ३,८,१८,१<sup>३</sup>.  
 अम्भिणी- -णी श. १४, ९, ४, ३३;  
 -ण्या श. १४,९,४,३३.  
 अम्भृण- -णौ श. ४,५,६,३<sup>३</sup>.  
 √अय् (←√इ), अयति जै. १५५.  
 अय (√अय्←√इ) - -यः जै.  
 २०३९; -याः तै. १, ७, १०, ५;  
 -यान् श. ५,४,४,६; -यानाम्  
 श. १३,३,२,१; तै. ३,९,९,१.  
 अय (√इ+अच्)- -यासः श. ३,  
 ७,१,१५; तैआ. ४,५,५.  
 अ-यक्ष्म,क्ष्मा- -क्ष्माः श. १,७,१,७;  
 ३,२, २, १९; तै. ३, २, १, ५;  
 ७,४,१५; -क्ष्माय श. ६,४,३,२;  
 ५,१,५.  
 अ-यक्ष्म-त्व- -त्वाय श. ६,३,४,२.  
 अ-यजमान (√यज्)- -नः ऐ. ७, १८;  
 -नम् श. ७,२,१, ९; -नाः का.  
 २,२,३,२१.  
 अ-यजुर्वित् (जुस्/विद्)- -त् गो.  
 १,५,११.  
 अ-यजुष्क- -कम् तै. ३,२,८,८;  
 -ष्केण श. १३,१,२, १; तै. ३,  
 ८,३,२.  
 अ-यजुष्क(त→)ता- -तायै श. ६,  
 ५,३,६; ७.  
 अ-यज्ञ- -ज्ञः श. ११,१,२,९<sup>३</sup>; तै. २,  
 १,५,६; २,२,६; ३,३,३,१; गो. २,  
 २,११; -ज्ञाः श. १४,७,१,२२.  
 अ-यज्ञ-वाह- -हानि जै. १०२.  
 अ-यज्ञ-वैशस- -साय तै. ३, ९,  
 १,४.  
 अ-यज्ञिय,या- -यः तां. ६,१,  
 ११; -यम् श. ३,२,२,२०; २१;  
 ७,३,१,३०; का. १,१,२,६; -याः  
 शां. २७, ४; श. ७, ५, २, ३७;

-यान् श. ५,३,२,२.  
 अ-यज्ञिय- -याः श. ४,५,२,१०.  
 अ-यज्वन्- -ज्वानः तै. १, ६, ९, ६;  
 -ज्वानः तैआ. १, २७, ५.  
 अ-यत्ता (√यम्)- -तः श. १३, ३,  
 ३,५; -तम् श. १४, १, १, २५;  
 -ताऽइव श. ३, २, ४, १८; का.  
 १,१,१,६.  
 अ-यथा-देवत- -म् तै. १,१, ४, ८;  
 ३,३,१०,१<sup>३</sup>.  
 अ-यथा-पूर्व- -म् तै. १,१,६,९,८;  
 ७,१; तैआ. ५, ८, ११; तां. १८,  
 ८,४.  
 अ-यथायथ- -म् श. ६, ८, २, ८;  
 ७,२,१,१८; ५,२,३८; ८,६, ३,  
 १३.  
 अयन (√अय्←√इ) १- -नम् ऐ. ४,  
 १७<sup>३</sup>; २४; ऐआ. २, ३, १; शां.  
 १८.१०<sup>३</sup>; २७,१; श. २, १, ५,  
 २१; ५,३,१०; ४,६,८, २; ७; १२;  
 ७,४,२,५०; ११,१,७,३; का. १,  
 २, १, १२; ५, २, ९; तैआ. ३,  
 १५, १; तां. १०,१, १०; १३,४,  
 १०<sup>३</sup>; २५,१०,९; ११,१,४; १६,१;  
 जै. १३१; १३२; ५,४,२; सा. १,४,  
 ६; -नानि शां. ६,१५; श. ४,६,  
 ३,३; -नाय श. २, ४, २, ६; का.  
 १,३,३,६; तैआ. ३,१२,७; १३,  
 १; -ने श. ७,५,२,५०; ५, ४,  
 २; सा. ३, ८, ३; -नेन ऐ. ४,  
 १७<sup>३</sup>; शां. १८,१०<sup>३</sup>; तां. २५,८,  
 ५; -नैः शां. ६,१५.  
 अ-यव- -वाः श. ८, ४, २, ११; ३,  
 १८; -वानाम् श. ८,४,२,११.  
 अ-यवन्- -वा श. १,७,२, २५; २६.  
 अ-यवस्- -वोभिः श. ७,२,३,८.

† स्वमुपा. (मे-) इति चिन्त्यः । † 'अम्भ-' इत्यस्य प. इति प्रतिपन्नः सा० भ्रान्त एव द्र. । तु० भा० ।  
 § 'तस्माद् दयः' ? इति मुपाठे. 'तस्माद् (उ→) व् अयः' इति स्यात् C. । § जसेरसुकि रूपम् । १ 'अयस्' अयुच्  
 प्रत्ययान्तस्य 'उपासः' इत्यादिवत् छान्दसदीर्घत्वनिबन्धनं रूपं वा स्यात्; PW. GW. प्रथमयस्तु 'अ-यास्(√यस्)  
 इति प्राप्ति. आहुः । विमर्शस्तु पारि०द्र. । १ अङ्गिरसाम्, आदित्यानामिति षष्ठ्यन्तेन सम्मिल्यैकार्यवाचकमपि भवति ।  
 तत् 'अङ्गिरसामयन-', आदित्यानामयन-' पदयोः द्र.

अ-यश्स- -शाः श. १४, ९, ४, ७.  
अ-यण्डम्(√यज् + तुमुन्) का. २, २,  
३, २, १.

१ अ-यस्(√या + षसुन्) - -या(?!).  
२ अयस्(√इ + अमुच्) - -या(?!);  
-यासः §

३ अयस्- -यः श. ५, १, २, १४; ४,  
१, २; इ, १, १, १३; ३, ५; १३, २,  
२, १९; तै. १, ८, ५, ३; -यसः श.  
इ, १, ३, ५; १२, ७, २, १०.

अयःकूटहस्त- -स्तः जै. १५१.

अयःशफ- -फान् तैआ. ६, ५, २.

अयःशया- -या श. ३, ४, ४, २३.

अय( -सूडा- )स्ताप- -म् तै. ३, ४,  
१०, १.

अय( -सूड्यू- )स्थूण-गृहपति- -तयः  
जै. १६३; -तीनाम् श. ११, ४, २,  
१७.

अय( -सूडा- )स्पात्र- -त्रेण तै. ३,  
२, ३, १२.

अयस्त्रय( -सू + मयट् ) - -यः श.  
१४, २, २, ५४; -यम् श. ७, २,  
१, १०; -ये सं. २, ४, ६; -येन  
श. ७, २, १, १०; १३, ३, ४, ५; तै.  
३, ९, ११, ४; जै. ४, १, १, ३.

अयस्त्रयी- -यी श. ३, ४, ४,  
२३; गो. २, २, ७; -यीम् ऐ. १,  
२३; श. ३, ४, ४, ३; -त्रयः तै.  
३, ९, ६, ५३.

अयो( -यसूडा- )घन- -नेन जै. १४०.

अयो( -यसूडु- )मुख- -खः तैआ. ४,  
३३, १.

अयो( -यसूडा- )रस- -श. ६, ५, १, ६.

अया-इदम् द्र. ११

अया-सोमीय( -म + ङ- ) - -म् आ.  
१, ५०७.

अ-याचमान(√याच्) - -नाय शांआ.  
४, १३; २३.

अ-याचित- -तम् तैआ. १०, ४८,  
१; ४९, १; ५०, १; सा. ३, ७, ४;  
६; ८; ९, ५.

अ-याज्य(√यज्) - -ज्यः ऐ. ६, ३४;  
श. १४, ६, १०, ३.

अ-याज्य-याजन- -ने सा. १, ५, ११.

अ-याट्कार- -रम् श. १, ६, ३,  
१२३; -रात् श. १, ६, ३, १२३.

अ-यातयाम, मा- -मम् श. ७, १, १,  
११; -मस्य शां. ७, ३; -मा  
शां. १३, २; तां. १३, १०, १;  
-माः श. १२, ३, ३, २; तां. ४,  
३, १३; -मानि शां. १९, ७; श.  
३, ९, ३, १०; ४, ३, २, ५; ११, ५,  
९, १२; का. १, १, ४, १४; गो. २,  
६, ६; ११; -माभिः शां. ८, ९,  
-मैः श. ३, ९, ३, १०; ४, ३, २, ५;  
११, ५, ९, १२.

अ-यातयाम्-ता- -तायै ऐ. ४, २६;  
२७; ५, १६; शां. ८, ९; २१, ५;  
श. ३, १, २, १९; १३, ५, ३, ७,  
का. १, १, ४, १४; तां. १४, १, ८;  
११, ३५; १५, ३, १; ५, ३२; गो. २,  
६, ११.

अ-यातयाम-त्व- -त्वाय तै. ३, ३,  
४, १.

अ-यातयामन्- -म ऐ. ५, ४; श. १, ५,  
३, २५; १२, ३, ३, २; ४, २, ८;  
तां. १४, ११, ५; १५, ५, ५; जै.  
१८२; आ. १; गो. १, १, १६;  
५, १०; २, ४, १८; -मा शां.  
२६, १५; श. ४, ५, १, १३; १६;  
५, ५, ५, १०; ८, ७, २, ७; ष. ३,  
७; गो. २, ६, १३; -मानः तां.  
१४, ५, ७; ११, ५; १५, ५, ५;  
-मानम् शां. ८, ७; १०, ४; श. १,  
५, ३, २४; ८, २, २; ३, १, ३, ८;  
-मानि श. १, ५, ३, २५; -मानौ

तै. १, १, ६, ५; २, ५, १; ष. ३, ७;  
-म्ना श. १, ५, ३, २४; १२, ३, ३,  
२; -म्नि श. १, ८, २, १, २.

अयातयाम्नी श. ३, ३, १, १६; ४,  
५, ८, ३; ८, ७, २, ७; तै. १, १, ६,  
५; २, ५, १; तां. ९, २, १७; -म्नीः  
जै. १८४; -म्नीम् श. ४, २, २, ९;  
-म्नीषु जै. १८४; -म्न्यः श. ७,  
१, १, ११; -म्न्या श. ४, ६, ९,  
२१; १२, ३, ३, २.

अ-यातयामा( -मडा- )क्षरस्य- -म्  
आ. १.

अ-यातयाम्य- -म्याय गो. १, ५, १०,  
अया-सोमीय- गद्र.

अ-यास्, २अय-, २अयस् द्र.

अ-यास्य- -स्यः ऐ. ७, १६; शां. ३०,  
६; श. १४, ४, १, ९; २१; २६, ५,  
५, २२; ७, ३, २८; तैआ. ३, ५, १;  
तां. ११, ८, १०; ११; जै. १३६;  
२००; जै. २, ३, २, २; ३; ७; ८;  
४, २, २; -स्यम् तै. २, २, ७, ३;  
२, ११, ५; जै. २००; जै. २, ३,  
१, १०; -स्यात् श. १४, ५, ५, २२;  
७, ३, २८; -स्येन जै. २, ३, १, २.

अ-युक्- -ङ्गम् श. १३, ८, १, ३;  
-ङ्गाः ङ. ३, ९, ३, ३४;  
-युक्ताः ङ. ३, २, २, ६; -ङ्गेषु  
श. १३, ८, १, ३.

अ-युक्त(√युज्) - -क्तः तां. ६, ५, २१;  
-क्तम् श. ४, ४, १२; १२, ४, १,  
३; -क्तानि ष. ५, १०; -क्तासः श.  
५, ४, ३, १४; -क्तेन श. ६, ३, १,  
१४; -भिः श. ९, ३, ३, २.

अ-युज्- -जः श. ९, २, ३, ४; तैआ.  
१०, १, १६; तां. १९, ८, ५; ११, ७;  
२२, ६, ५, ७; जै. १२९; -जाम्  
श. ९, ३, ३, ३; -जि शां. २२, १;  
-क्षु तै. २, ७, १८, ४.

† वस. । विसर्गलोपसवर्णसन्धी च द्र. । 'अया' टि. द्र. । † विसर्गलोपः सवर्णसन्धिश्च छान्दसो द्र.,  
एवं किल सा. अभिप्रायन् प्रतीयते । 'अया' टि. द्र. । § २अय-, टि. च द्र. । § मुपा. 'अयःकूटहस्तः' । ¶ 'अयस्',  
'अ-यस्' प्राति. कैथिदभिप्रेते तत्र तत्र च टि. द्र. । 'इदम्' इत्यत्र च स्वलानि द्र. ।

अ-युत(√यु)- -तम् तै. २, ७, ६, २;  
३, १०, ८, २; तां. १९, १३, ६;  
मं. २, ६, ९; गो. १, ५, २३; -ता  
श. १३, ५, ४, ८; -तानि गो. १,  
५, २, ३; -ताय तै. ३, ८, १६, २;  
-तैः तां. १७, १४, २.

अ-युत-धा जैड. १, २, ३, ४; ९, १, ३;  
२, ५.

अ-युत-धार- -रम् जैड. १, २, ३, १.

अ-युत-याजिन्- -नम् तां. १७,  
१४, २.

अ-युता(-तऽअ-)क्षर, रा- -रम् ऐआ.  
५, ३, २; -रा तैआ. ६, ८, १.

अ-युध- -धःऽइव जै. २१.

† अ-युव-मारिन्- -रि ऐ. ८, २५.

अ-यूप- -पाः तै. २, ४, ६, ८.

अ-योग-क्षेम- -मः ऐ. १, १४; श.  
११, ४, २, २.

† अ-योग- -गूम् तै. ३, ४, १, १.

अयोधन- -३अयस् द्र.

अ-यो(ध→)ध्या तैआ. १, २७, ३;  
-ध्याऽइव त २, ५, ४, ३.

अ-योनि- -नौ श. ४, १, २, १०; ७,  
१, ४, ५; तैआ. २, ८, १; सा. १,  
७, ११.

अ-योनि-ज- -जाः तैआ. १, ८, ६.

अयोमुख-, अयोरस-, ३अयस् द्र.

शभ्र(√क्)- -रम् गो. २, २, १०;  
६, ८; -राः शांआ. ५, ८; श. ४,  
५, ५, ५; तां. १०, ५, ७; जै. १६८;  
-राःइव ऐ. ७, ९; तै. २, ८, ५, ७;  
-रान् श. १, ४, ३, १५; तै. २, ५,  
१, ३; ८, ४, ३; तां. १०, ५, ७;  
-रान्ऽइव तै. ३, ५, ३, २; -रेणऽ-  
रेण तां. ७, ७, १३; -रेषु शांआ.  
५, ८.

२अर-, अरम् अद्र.

अ-रक्षस्- -क्षः शां. १८, १२; -सा  
श. ६, ३, १, २०.

अ-रक्षो(-सऽह)-हतम् शां१८, १२.

अरङ्कत-, अरङ्कम- अरम् द्र.

अ-रज्जस्- -जः श. १४, ६, ८, ८.

अरण(√क्)- -णम् श. ५, ४, १, १५;

-णा जै. ८८; -णाः तां. ९, १०,

१; -रणैः तै. २, ४, ४, ६.

अरणि, णी- -णिभ्याम् श. ६, ६, ४,

१३; -णिम् तै. २, २, १, ६;

-णियु श. ४, ६, ८, ३-५; ८-१०;

१४; -णी ऐ. ७, ७; शां. २,

६; श. ३, १, १, ११; ६, ३, १०;

६, ६, ४, १३; १४, ९, ४, २१; तै.

१, १, ९, ९; ४, ७, ३; -णीभ्याम्

ऐ. ३, ४; -ण्योः ऐ. ५, ५; ऐआ.

१, १, २; शां. २, ६; २२, ७; २५,

११; शांआ. १, २; श. ४, ६, ८,

१३; ५, ३, १, १; १२, ४, ३, ३; १०;

४, १; ५, १, ३; २, १; १३, ६, २,

२०; सा. १, ६, ५; गो. २, ४, ९.

अरण्य(-ण+यत्)- -ण्यम् ऐ. ५,

२३; ७, १४; श. ५, २, ३, ५;

९, ३, १, २४; १३, २, ४, ३;

६, २, २०; १४, ८, ११, १; तै.

१, ७, ३, ८; २, २, १, ४; ३, ९, १, ३;

४; तैआ. २, १७, १; तां. २१, ३, ५;

जै. १६८; प. ३, १; -ण्यस्य जै.

१६८; जैड. ४, ४, १; -ण्यात् ऐ.

७, १५; प. १, १; जै. १६८;

-ण्यानि ऐ. ३, ३१; जै. १६८;

गो. १, ४, २३; -ण्ये ऐ. ७, १४;

१५; ८, ११; श. २, ५, २, २५;

११, ५, १, १३; १४, ९, १, १८;

का. १, ५, १, २३; तै. १, ६, ५, ३;

२, ६, ६, २; तैआ. १, ३२, २, ३; २,

१२, १; १५, १; १०, ६२, १; तां. ९,

२, १९; १६, ६, ३; जै. ३०; १४०;

१४४; १५०; १७२; २०८; जैड.

३, ६, १, २; सा. २, ४, ९; ३, ३, ३;

९, १; गो. १, ५, २५; -ण्येन जै.

१६८; -ण्येषु श. १३, २, ४, २;

४; तै. ३, ९, १, ३; ४; जै. १५०;

अरण्य-गेय(√गै)- -यम् सं. ३.

अरण्य-भाग- -गाः श. १३, २, ४, ३.

अरण्यानि, ङी- -ङनिऽ-नि तै. २,

५, ५, ६; -निः तै. २, ५, ५, ६; ७;

-नीम् तै. २, ५, ५, ७; -न्याम् श.

१२, २, ३, १२; तै. २, ५, ५, ७;

अरण्या(-ण्यऽआ-)यतन- -नाः तै.

३, ९, १, ३; -नानि प. ३, १.

अरण्येऽ(-ण्येऽअ-)नुवाक्य- -क्यः

तै. १, ७, ७, ३.

अरण्ये(-ण्येऽअ)ऽनच्य(-नु√वच्-)-

च्यः श. ९, ३, १, १२; २, ४;

-च्यान् श. १३, ३, ४, १; -च्ये

श. ९, ३, २, ४.

अ-रत(√म्)- -तःऽइव जै. ७९.

अरति(√क्)ऽ- -तिः तै. २, ५, ४, ४;

-तिम् शां. २३, ३; श. ४, २, ४,

२४; १३, ५, १, १२; तै. २, ८, २,

४; ३, ६, ९, १; तां. ४, ६, १९;

१४, २, १; -तौ ॥ जै. १८०.

अरत्नि- -त्तिः श. ६, ३, १, ३३; ६, ७,

१, १४; १४, १, २, ६; -त्तिम् श.

१३, १, २, २; तै. ३, ८, ३, ३; प.

४, ४; -त्ती ऐआ. ५, १, ४; श.

४, २, १, १५; १९; १०, २, २, ७; तै.

२, ६, ५, ५; -त्तीन् श. १०, २, ३,

११; -तौ तै. ३, ३, १, ४.

अरत्नि-मात्र- -त्रः ऐआ. १, २, ४;

-त्राणि ऐ. ८, ५; -त्रात् श. ६,

३, १, ३०; श. ७, ५, १, ६; १३;

-त्रे श. ६, ३, १, ३०; ७, १, १, ४३;

५, १, ६; १३.

अरत्नि-मात्री- -त्री श. ६, ३, १,

३३; ७, १, १४; १४, १, २, ६;

-त्रीम् श. १०, २, ३, १३.

अ-रत्निन्(-त्त+इनि)- -त्तिनः तै.

१, ७, ३, १.

† सा. 'अयु-' इति प्राति० अपि यद् विकल्पयति तदुपेक्ष्यम् । ‡ 'अरण्यान्याहृदाः' संदिग्धोऽयं पाठः । § 'अ-रति-  
(√म्)' वस. कुत्रचित् केपाधिद् प्राचां भाष्यकृतां विमशापेक्षः पारि. द्र. ॥ =क्. ५, २, १; 'अरत्नी' इति P. w. पाठः ।

अ-रन्तोः(√रम्+तोसुन्) ऐ. ३,४८.  
 अ-रप्सू- -पाः तै. ३,७,१०,५.  
 अरम्(√क्) षे. १,१३; ऐआ. १, १,  
 ४<sup>२</sup>; तै. २,४,३,१२.  
 अरङ्कृत(म्√कृ)- -तः तैआ. ६,५,  
 १; -ताः ऐआ. १,१,४.  
 अर(म्→ङ्)√गम्, अरङ्गमाम तैआ.  
 ४,४२,४; १०,१,१२.  
 अरङ्गम्- -माय तै. ३,७,१०,६.  
 अ-ररिवस्(√रा)- -ररुषः तैआ. ४,  
 ५,५; -ररुषे तै. २,८,५,७.  
 अ-ररु- -रुः श. १, २, ४, १७; का.  
 २,२,२,१०; तै. ३,२,९, ४<sup>४</sup>; ५<sup>२</sup>;  
 -रुम् श. १,२,४, १७; १८; का.  
 २,२,२,१०<sup>२</sup>; -रुो श. १,२,४,  
 १८<sup>२</sup>; का. २,२,२,१०<sup>२</sup>.  
 अ-रसू- -सू श. १,४,६,८,८.  
 अ-राजन्- -जा ऐ. ८,२३; -जानः  
 श. ३,४,१,७; ८; १३,२,२,१८;  
 ४,२,१७.  
 अ-राज-ता- -तया ऐ. १,१४.  
 अ-राजन्- -जा तै. ३, ८, ५, २;  
 -जभिः तै. ३,८,५,१.  
 अ-राज-क- -कस्य तै. १,५,९,१.  
 अ-राजन्- -न्यः श. ४,१,४,६.  
 अ-राति(√रा)- -तयः ऐ. ३, ११;  
 श. १,१,२,२<sup>२</sup>; ४,४,२१; २,६,४;  
 का. २,१,२,४<sup>२</sup>; ३,९; २२; ४,१२;  
 २,४,४<sup>२</sup>; तै. २,४,२,३; ३,२,२,  
 २; ४,२; ५,५; १०; ६,१; ७,१; ८,२;  
 ३,१,१; जै. १९०; मं. १,३,१२;  
 -तये श. १,१, २, २०; का. २,  
 १,२,१५; -तिः तै. ३, १, २, ७;  
 -तिम् तै. १,७,४,३; ४; ३,१,१,  
 ४; १२; ७,६, ७; १२,३, ४; तैआ.  
 १०, १, ११; -तिभ्यः मं. २, ६,  
 १९; -तीः शांआ. १२,७; श. ३,  
 ६,१,११; ७,१,४; ५,२,४, १६; ३,  
 ४,३; ७,३,२,३९; तै. २, ८, ४,  
 ५; ३,१,१,१०; ७,५,११; १२,३,  
 १; तैआ. २,३,१; ६,१०,२; १०,

६३,१<sup>२</sup>; मं. १,६,२८.  
 अरातीय(-ति+क्यच्), अरातीयति श.  
 १, ६, १, ४; का. २, २, २, ८;  
 अरातीयन्ति जै. १४<sup>२</sup>; अराती-  
 यामि जै. १४; अरातीयाव तैआ.  
 २,५,२.  
 अरातीत- -म् जै. १४<sup>२</sup>.  
 अ-रातीयत्- -तः ऐ. ३,११; श.  
 ६,५,२,१५<sup>२</sup>; तैआ. १०, १, १६;  
 जै. १४.  
 अ-राधयित्वा(√राध्) जै. १६१.  
 अ-राधित- -ताः जै. १६१.  
 अ-राद्धि- -द्धिः तै. १,२,६,७; -द्ध्यै  
 तै. ३,४,४,१.  
 अ-राद्धि-काम- -माः तां. १०,  
 ३,४.  
 अ-राय- -यः तै. ३,७,११,२.  
 अराल- -लः वं. २; -लात् वं. २.  
 अ-रावन्(√रा+वनिप्)- -वाणः तां.  
 ६,१०,७; -रावणः तां. ६,१०,६.  
 अ-राष्ट्र- -म् श. ९, ४, १,५; १३,  
 ४,२,१७; तां. २१,१२,२.  
 अरि(√क्)- -रिः शांआ. २, ४;  
 -रीः श. ३,९,४,२१<sup>२</sup>.  
 अरि(√रा)- -र्यैः शां. २७, ६;  
 २६,१६.  
 अरि-घ्न(√हृच्)- -घ्नाः ऐ. ५,१८.  
 अरि(-रि-म्√दम्)-न्दम- -माय ऐ.  
 ७,३४.  
 अरिमेजय(-रि-म्√एज्)- -यः तां.  
 २५,१५,३.  
 अ-रिक्त(√रिच्)- -क्तेन तै. ३,७,४,  
 १७.  
 अरित्र(√क्)- -त्राः श. ४,२,५,१०.  
 अ-रिप्र- -प्रम् ऐआ. १, ३, ३<sup>२</sup>; ६<sup>२</sup>;  
 -प्राः ऐ. ७,१८.  
 अ-रिपयत्(√रिप्)- -पयन् तै. २,  
 ८,३,३.  
 अ-रिष्ट,ष्टा- -ष्टः ऐ. ८,११; श. ५,  
 ४,२, ७; १०, ३, ५, ८; तै. ३,  
 ७,१३,४; तां. १,७,७; जै. १२२;

१५७; -ष्टम् शां. ६,१३; श. १,  
 ७,४,६; १४,४, २, २९<sup>२</sup>; तैआ.  
 १,२७,४; तां. १२,५, २२; २३<sup>२</sup>;  
 मं. १,८,५; गो. २,१, १; -ष्टस्य  
 तां. १२,५,२३; -ष्टा श. ६, ४,  
 ४,६<sup>२</sup>; मं. १,१, ८; ९; -ष्टाः श.  
 ७,४, १, ८; मं. १, ६, १४; जै.  
 १६८<sup>२</sup>; -ष्टानि ष. ५,४; ६; -ष्टम्  
 जै. १६८; -ष्टासः तै. २,७,१६,२;  
 -ष्टे शां. ११,४; जैआ. ३,१; आ.  
 २,१,११; -ष्टेन ऐ. २,३१; जै.  
 १५७; -ष्टेभिः ऐ. १,२१; तैआ.  
 ४,४२,३; -ष्टैः ऐ. ६,१५; गो. २,  
 ६,२.  
 अ-रिष्ट-ताति- -तये तां. १,५,१८.  
 अ-रिष्ट-त्व- -म् तां. १२,५,२३.  
 अ-रिष्ट-नेमि- -मिः ऐ. ४,२०; श.  
 ८,६,१,१९; तैआ. १,१, १; २१;  
 ३; १०,१,९; -मिम् ऐ. ४, २०;  
 ष. ५,१.  
 अ-रिष्ट-वर्ग- -र्गः सा. २,१,५.  
 अ-रिष्टि- -ष्टिम् ऐ. ५,३३; श. ५,  
 ४,३,१६; ६, ६,४, १; २; ३; जै.  
 १६८; -ष्ट्यै ऐ. ८,१०; शां. ८,  
 १; ३; ९,५; २३,८; शांआ. ४,११;  
 श. १,३,४,२; ११,५,४,४<sup>२</sup>; १३,  
 ४,२,१५; १४,३, १, ९<sup>२</sup>; तै. ३,  
 ४,७,१; ७,१०,२; तैआ. ६,१२,  
 १; तां. ८,५, १६; १२, ५, २३;  
 १३,२४; १७,७,५; १६,१०, १०;  
 जै. ५८; १६४.  
 अ-रुचित- -तः श. १४,१,३,३३<sup>२</sup>.  
 अरुण- -णः श. १४, ९, ४, ३३;  
 -णम् का. १, २, २, १५; -णाव  
 श. १४,९,४,३३.  
 अरुण,णा- -णः श. ९,२,३,१८<sup>२</sup>;  
 तै. २,१,५,११; ७,१,२; ३,१०;  
 १,४; ९,८; १०,३; १२,५,३; तैआ.  
 १,१०,६; २३, ५<sup>२</sup>; ६<sup>२</sup>; ७; २६,१;  
 तां. २५,१५, ३; -णम् श. १०,  
 ६,१,४; तै. २,७, १२, ६; १५, ६;



३, १०, १, २; गो. १, २, ९; -णम्-  
इव ऐ. ४, ९; -णस्य आ. जैआ.  
१, १९०; -णा श. ३, ३, १, १५;  
-णा: ऐ. ३, ३४; तां. २१, १४,  
८; तैआ. १, २३, २; २४, ४; ३२,  
२; जै. २०७; -णाम् श. ३, ३,  
१, १५; -णाय तैआ. १, ३२, २;  
-णास: तैआ. १, २१, ३; २४, ४;  
३१, ६; -णे श. १०, ६, १, १;  
-णै: ऐ. ४, ९; तै. ३, ११, २, १.  
अरुणी†- -भि: श. ७, २, ३, ८.  
अरुण-तम- -म:इव तां. २५,  
१२, ५.  
अरुण-दूर्वा- -र्वा: श. ४, ५, १०,  
५<sup>३</sup>; ६.  
अरुण-पिशाङ्ग- -ङ्ग: जै. ७४.  
अरुण-पुष्प- -प्पाणि श. ४, ५, १०,  
२<sup>३</sup>; ३.  
अरुण-रजस्- -जा: तै. ३, १०, १,  
४, ९, ८; १०, ३.  
अरुणा(-णसअ-)इव- -इवा: तैआ.  
१, १२, ४.  
अ-रुन्धती- -ती तैआ. ३, ९, २;  
-तीभ्य: तै. ३, १, ४, ८.  
अरुमेध- -घान् ऐ. ७, २८.  
-अरुमुख- -खान् शांआं. ५, १; जै.  
१४०.  
‡ अरु-शस्त- -स्ता: गो. १, ५, २४.  
अरुप- -प: श. १३, २, ६, १; तै. ३,  
९, ४, १; तां. १५, ३, ४; -पम्  
शां. २५, १५; श. ६, ४, २, ९<sup>३</sup>;  
७, ५, २, १९; १३, २, ६, १; तै. २,  
५, ५, ४<sup>३</sup>; ३, ९, ४, १; तैआ. ४, ५,  
२<sup>३</sup>; -पस्य ऐ. ४, ३२; शां. २०, ३;  
२२, २.  
अरुस्- -रु: श. ३, १, ३, ७; १०; गो.  
२, १, ३<sup>३</sup>.  
अरुक्(त→)ता- -ता: श. १३,  
३, ६, ६; तै. ३, ९, १८, २; -ताम्  
तां. ९, ८, १३.

अ-रुक्ष- -क्ष: तां. २०, १३, ५; जैउ.  
३, ६, ४, ६<sup>३</sup>; -क्ष:इव गां. १०, १.  
अ-रुक्ष-ता- -ताम् तां. २०, १३,  
४; -तायै श. १३, ८, ३, १३.  
अ-रूप- -पेण तां. २४, १, ३<sup>३</sup>; -पेभ्य:  
तै. ३, ४, १९, १.  
अ-रूप-ञ- -ञ: श. १४, ७, २, २.  
अरे ! श. २, ४, ४, ४; १३, ५, २, १८<sup>३</sup>;  
१४, ५, ४, ४; ५<sup>३</sup>; १०; १२<sup>३</sup>; १४<sup>३</sup>;  
१६; ७, ३, २; ६<sup>३</sup>; १३<sup>३</sup>; १५<sup>३</sup>; २५<sup>३</sup>;  
जै. ५३.  
अ-रेतस्- -ता: श. १४, ९, ४, ९.  
अ-रेतस्क- -स्का: जै. ९३<sup>३</sup>; -स्कात्  
श. ७, १, १, १०.  
अ-रेपुस्- -स: तैआ. १, १०, ३३;  
२, ७, १<sup>३</sup>; -सम् तै. २, ४, ५, ४;  
-सौ श. ३, ४, १, २४.  
अ-रोचयित्वा(√रुच्) तैआ. ५, ५, ३.  
अ-रोचुक- -क: तैआ. ५, ५, ३<sup>३</sup>.  
अ-रोह-पूर्व- -र्वाणि सं. २.  
अर्क- -र्क: ऐआ. १, ४, १, ५, २; २, १,  
२<sup>३</sup>; शांआ. १, ४, ७; श. २, ५, १,  
४; ८, ६, २, १९<sup>३</sup>; ९, १, १, ४; ९;  
४, २, १८; २०; १०, ३, ४, ५<sup>३</sup>; ४,  
१, ४; १५; २१-२३; ६, २, ५-७;  
५, २; ८; १२, ८, १, २; का. १, ४, ३,  
४; तै. १, १, ७, २; ८, १; ५<sup>३</sup>; ३,  
७, ९, ९; १०; १०, २; तां. ५, १, ९;  
१४, ११, ९; १५, २-२३; ३४<sup>३</sup>; जै.  
६<sup>३</sup>; जैआ. २, ३, ३<sup>३</sup>; आ. १, १९८;  
२, ३, ३; ४; ७; सा. २, ३, ६;  
गो. २, ४, २; -र्कम् ऐआ. २, १,  
१<sup>३</sup>; ५, २, २; श. २, ५, १, ४;  
१०, ३, ४, ३; ५<sup>३</sup>; का. १, ४, ३, ४;  
तै. २, ८, ५, ५; तैआ. ३, ११, ६;  
जै. ६; -र्कस्य श. ८, ६, २, १९<sup>३</sup>;  
१०, ६, २, ५; ७; तै. २, ५, ८, १२;  
-र्का: ऐआ. ५, २, २; श. १०, ३,  
४, ४<sup>३</sup>; ५, ३, ३; ४; -र्काणाम् श.  
१०, ३, ४, ३; ४; -र्कान् श. १०,

३, ४, २<sup>३</sup>; ५, ३, ३-७; ९; ११;  
-र्कं शांआ. १, ४; जै. ६; -र्कभि:  
तै. १, ५, ८, २; -र्कं: ऐ. ६, १८;  
१९; शांआ. २, १८; तै. २, ४, ६,  
३; ६, १६, २; ७, १३, २; ८, २, ८; ४,  
६; ८, ९; गो. २, ४, २<sup>३</sup>; ६<sup>३</sup>; १<sup>३</sup>;  
-र्को आ. १, २३३; २, ३, १; ५;  
९; जैआ. ३, ३<sup>३</sup>.  
अर्क-कोशी- -श्यौ श. १०, ३, ४,  
३; ५.  
अर्क-ग्रीव- -व: आ. २, ३, १२;  
जैआ. २, ३, ३<sup>३</sup>.  
अर्क-त्व- -म् श. १०, ६, ५, १<sup>३</sup>.  
अर्क-धाना- -ना: श. १०, ३, ४,  
३; ५.  
अर्क-पर्ण- -र्णम् श. ९, १, १, ४२;  
-र्णे श. १०, ३, ४, ३; ५; -र्णेन श.  
९, १, १, ४; ९.  
अर्क-पलाश- -शाभ्याम् श. २, २,  
३, १२; का. १, २, ३, १०; ११.  
अर्क-पुष्प- -प्पम् शांआ. १, ४;  
तां. १५, ३, २, २; -प्पे श. १०, ३,  
४, ३; ५; आ. १, ५६५; २, ३, १४;  
-प्पेण तां. १५, ३, २, ३.  
अर्क-मूत्र- -म् श. १०, ३, ४, ३; ५.  
अर्क-रूप- -म् तै. २, ५, ८, १२.  
अर्क-लिन्- -न: ऐआ. ३, २, २.  
अर्क-वत्- -वत् शांआ. २, १५;  
-वन्ति शांआ. २, ३; ६.  
अर्क-वती- -ती शांआ. २, १६;  
१८; -तीषु ऐआ. १, ४, १; तां.  
५, १, ८; -त्या ऐआ. १, ५, २;  
-त्यौ शांआ. २, ७.  
अर्क-विध- -ध: श. १०, ६, २, १०;  
-धम् श. १०, ६, २, १०.  
अर्क-शिरस्- -र: सा. २, ३, ६; आ.  
२, ३, ११; जैआ. २, ३, ३.  
अर्क-समुद्ग- -द्गौ श. १०, ३, ४,  
३; ५.  
अर्क(-र्कसअ-)इवमेध- -घयो: श

† BW.MW. स्वरधिन्यः, वृ. य.१२, ७४ । ‡ सा. 'अ-रुप-' ? इति प्रति. आह । § मा. यथासु. मूपा. तु 'रुपसः'

९,४,२,१८; तै. ३, ९, २१, ३;  
-धौ श. १०,६,५,८; तै. ३, ९,  
२१, ३; जै. ६.  
अर्काष्टीला- -म् श. १०,३,४, ३;५.  
अर्किन्(-कै+इनि)- -किणः तै. १,  
५,८,२.  
अर्क्य- -क्यम् श. १०,४,१,४;१५;  
२१-२३; १२,३,३,१४; तै. १,२,  
३,४; तां. १६, ७, ४;११,११;  
जै. ३,४,११,२,१,४; -क्यस्य श.  
१०,६,५,१.  
अर्गल(ल)- -लेन जै. ३६.  
अर्गले(-लडइ)वीका- -के शांआ.  
२,१६.  
अर्घ- -म् श. १४,९,१,७.  
अर्घ्य(-र्घ+यत्)- -र्घ्यः आ. १.  
१/अर्च, अर्चति श. ४, ६,७, १; ७,  
५,२,१२; अर्चन्ति ऐआ. ५, २,  
२; अर्चामि श. ३, ३, २, १२;  
अर्च शां. २४,१; अर्चत ऐ. ४,  
४; ऐआ. २, २, १; शां. २६,  
१६; अर्चाम ऐ. ५,२०.  
अर्चयन्ति† तैआ. १०,१५,१.  
अर्चत्- -चत् तै. ३, १२, ३, ३;  
-चतः श. १०, ६, ५, १; -चते  
श. १०,६,५,१; -चन् श. १, ८,  
१,७;१०; २,५,१,३; ३,९, १,४;  
१०,६,५,१; ११,१,६, ७; का. १,  
४,३,३; -चन्तः शां. २६, १०;  
श. १,२,५,७;१८; ५,३,३; ६, २,  
३; ७,२,२३; ३,२; २६; २,२,२,९;  
४,२,४, १२; ५,४,२; ६,४,१; १०,  
४,३,६; ११,५,९,४; १४, १, १,  
१७; २,२,४४; का. १,२,२,६; २,  
२,३,७; १७; तैआ. ४, १७, १;  
जै. १८५.  
अर्चन्ती- -न्त्यः श. १,७,३,१४;  
४,१,२,१५; ११,१,६,१६.  
‡अर्चद्-धूम- -मासः तै. २, ७,  
१२, १.

अर्चयितृ- -ता शांआ. १०,८.  
अर्चा- -र्चया श. ११,५,७,१.  
अर्चि- -र्चयः श. १, ४,१, १२; ७,  
३,१,२९; १२,४,४,५; जै. १८९.  
-र्चिः श. २, ३,२, १२; का. १,  
२,१,६; -र्चिभिः श. ६,८,१,९;  
-र्चिभ्याम् तै. ३,९,१७,३.  
अर्चि-मृत्- -त् तै. ३, १,३, २; ३;  
१२,३,४.  
अर्चिस्- -र्चिः शां. २८,५; ज. ६,  
६, १, २२; २,८, ९; १०; ११;  
१०,२,६,४; ५, १, ५; २,१; ३,६;  
७; १४,१,३, १७; ९,१,१२; १८;  
तै. २,१,१,१; २; २, ९,२; ३,  
३,४, ६; १०, ६,१; ११, ३, १;  
तैआ. १,९,१; ४, ५,१; ५, ४,६;  
६,१,४; १०, १३, १; -र्चिषः श.  
६,६,२, ११; १०, ५,२,५; १४,  
९, १, १८; तै. २, ७, १५, ६;  
-र्चिषम् जै. ११७; -र्चिषा शां.  
२५, १५; श. ६, ४, १, २; ७,  
५,२,१७; ९,२,१, २; तां. १४,  
२,६; सा. ३,४,१०; -र्चिषि तै.  
१,४,८,२; २,६,३,४; ३,३,४,६;  
तैआ. १०,१३,१; -र्चिषे श. ९,  
२,१,२; तैआ. ४,३,१; ५,३,६;  
-र्चिषि ऐ. ३,३५.  
अर्चि(-र्चिस्व-)-र्वणि-विशेष- -पाः  
तैआ. १,९,१.  
अर्चिष्पा(-स्वपा-)-णि- -णये प.  
५,७.  
१/अर्ज, अर्जति श. ११, ५, ९, १२;  
का. १,३,३,२०.  
अर्जयत् ऐआ. १,५,२.  
अर्जुन- -ःन तैआ. ६,९,१; -नः श.  
२,१,२,११; ५,४,३, ७; का. १,  
१,२, ७; -नम् ऐ. ५, १५; शां.  
२३,८; सं. २,७, २; -नानि तां.  
८,४,१; ९,५,३; ७; -नाय तै.  
३,१०,७,१.

अर्जुनी- -नीः तैआ. ६,७,१; -न्यः  
श. २,१,२,११; का. १,१, २,७.  
अर्जु- -र्णः श. ७, १, १, २४; -र्णम्  
श. ७,१,१,२४; -र्णे तैआ. ३,  
११,१.  
अर्णव- -वः श. ७,१, १, २३; ५,  
२,५१; तैआ. १०,१,१३; -वात्  
तैआ. २,३,१; ४,४२,५; १०,१,  
१४; -वे ऐआ. २, ४, २; श.  
७, ५, २,५१; ९,१,१, ३०; २,  
८,९,१.  
अर्णस्- -र्णः तै. २,६,९,१; -र्णसः  
तै. २,८,७,९.  
अर्तुक- -काः श. ४,६,८,१२.  
अर्थ- -र्थः ऐ. १, २७; श. ३, ३,४,  
२०; ६, २, २०; ५, २, ५, १२;  
का. १,३,२,१०; तै. ३, १०, ९,  
१४; तैआ. १, २, ४; -र्थम् ऐ.  
१,२१; शां. ३,९; शांआ. ४, ३;  
१४,२; श. १३,८, ४, १२; १४,  
९,४,८,९; १०; २०; तै. २, ८, ८;  
२; ३,६,११,२; तैआ. २, ७, १;  
जै. ५३; -र्थाः गो. १, १, २२,  
-र्थान् श. ११,५,७,१; तैआ. १,  
३१,६; -र्थानाम् का. १,३,१,२;  
-र्थानि तै. २,८,७,३; -र्थीय का.  
१,४,१,५; -र्थे दै. ३,१८; -र्थेन  
ऐआ. ३,१,६; शांआ. ७,१५.  
अर्थ-ज्ञ- -ज्ञः शांआ. १४,२.  
अर्थ-वत्(मतुप्)- -त् गो. १,१,२६.  
अर्थ-सामन्य- -म् गो. १,१,२६.  
अर्थिन्(-र्थ+इनि)- -नः सा. ३, ४,  
१०.  
अर्थे-गा- -गाः तै. ३,७,९,७.  
अर्थेद्(-र्थ+इ+क्विप्)- -तः श. ५,  
३, ४, ७; तै. १,७,५,१.  
१/अर्थ(द्धे)- -र्धः श. १, ३, ३, १२;  
७, ४, १, ३८; तै. २,१,४,८;  
तैआ. १,२४,३; तां. ५, १, १३;  
-धम् ऐ. ३,२५; ५,३३; ३४; ७,

१९; झां. ३, ४; ६, ११; २५, १४; श. १, ५, ४, ५; ३, ७, ४, १०; ७, ३, १, ६; ८, २, ४, १९; ६, २, १२; ११, ४, १, २; १४, २, १, १५; तै. ३, ७, ११, ३; तैआ. ६, १०, २; तां. ४, १०, ४; गो. १, ३, २; ३; ४; ५; १८; -र्धस्य श. १, ४, ५, ५; ४, २, ४, २०; ७, ४, २, ४; १२, १, १, १०; का. १, १, २, ५; जै. ९५; गो. १, १, १३; १४; ३, २; ४, ६; -र्धात् श. ४, ३, ४, १४; ६, १, २, ३१; ९, ३, ४, ११; तां. ५, १, १४; -र्धाय शां. ९, ४; -र्धे झांआ. १२, ४; श. १, ५, ४, ५; ३, ७, ४, १०; १२, १, १, १०; तै. ३, ७, १, ९; जै. ९५; गो. १, १, १३; १४; ३९; ३, २; २, ४, ६; -र्धेभ्यः ऐआ. २, २, २.

२अर्ध,ध्रा(र्धे)-र्धः श. १, २, २, ५; ५, २, १, १०; ४, ५, १५; ८, २, ४, १९; ६, २, १२; ११, २, ६, ५; ६; का. २, २, १, ४; तै. १, ६, ८, ४; ३, ३, ५; ७, १, ९; तैआ. ५, २, ३; -र्धम् श. १, ५, ४, ५; ३, ६, १, २६; ४, १, ३, १३; १४; ५, ४, ५, १५; ६, २, १, ११; ७, ४, ११; ८, ६, १, १२; ७, २, ३, ७; ८; १०, १, ३, २; ४, १, १६; ५, २, ८; १४, ३, १, २४; तै. १, २, ६, ३; २, ३, १०, ३; ४; ३, ४, १; जैउ. ३, ४, २, ५; ३, ५; जै. १६७; -र्धाः ऐ. ३, १९; श. ३, ८, २, ७; ४, ६, ८, ५; का. १, ६, १, ४; जैउ. ३, ४, ३, ५; -र्धात् ऐ. ३, २, २; २५; श. ६, ७, ४, ११; -र्धान् श. ३, ६, २, २२; -र्धानाम् श. ५, १, ३, ५.

अर्ध-च(तु(→)तस्-जः गो. १, १, २५.

अर्ध-चतु(र्ध-→)र्धा गो. १, १, २५.

अर्ध-वृती(य-→)या-सु ऐआ. ५,

१, ५.  
अर्ध-त्रयोद(-श-→)शा-सु ऐआ. ५, १, ५.

अर्ध-देवता-ताः जैउ. ३, १, १, १;

अर्ध-पदोदक-र्काणि शां. २२, ५.

अर्ध-भाग-गस्य गो. १, ३, ४.

अर्ध-भाजू-भाजू, ग् ऐ. ५, ३४;

व. १, ५; तां. २, १५, ३; जैउ. ३,

४, ३, ५; -जम् शां. १४, २; १६,

१; ३०, १.

अर्ध-मास-सः श. १, ६, २, २४;

२, १, ३, १; का. १, १, ३, १; तां.

१०, १, ४; -सयोः तै. १, ८, १०, २;

-सस्य श. १, ३, ५, ८; तै. ३, ३,

७, १; ९, ११, २; तां. ४, २, ८;

-साः ऐ. १, २३; ४, १२; १६;

शां. ९, ६; १९, ८; झांआ. १, १;

२, ५; ७, २१; १०, ५; श. १, ४, १,

९; २, २, २, ५; ३, ४, ४, २०; ४, १,

१, १५; ६, १, १२; ५, ४, ५, २१; ८,

१, ४, ८; ३, ३, ११; ४, १, १८-२५;

१०, २, ५, ५; ६, १; ७, ४, ३, २१;

५, २; १०; ६, ४, १; ११, २, ७, ४;

५, ४, ८; १२, १, ३, १०; ३, २, २;

८, ३, १४; १३, २, ५, १; १४, ६,

८, ९; का. १, २, २, ४; तै. १, ५, ५,

६; ६, ८, ३; ३, ७, ५, ८; १०, ९, ८;

११, १, १७; १२, ९, ४; तैआ. १, ८,

१; १४, ३; २, ८, १; ४, १९, १;

२६, १; ५, ६, २; १०, १, ३; ६४, १;

४, २, १२; ४, ११; ६, ३, ४;

तां. १०, ३, ३; १४, १, ११; १५, १,

१०; १६, ७, ५; २३, २१, ३;

व. ३, १; मं. १, ५, १५; जैउ. १,

१५, १, ५; ३, ५, ४, २; ४; गो. १,

४, १०; ५, ५; २३; -सात् तै. ३,

३, ९, ११; -सान् ऐ. १, २३;

शांआ. १०, ५; श. १, ३, ३, ९;

६, ७, ४, ७; १०, ४, ३, १२;

७, ४, १२; १२, ८, ३; तां. ४, १,

१४; जैउ. १, १५, १, ५; ३, ५, ४,

१९; गो. १, ४, १०; -नाम् श.

१०, ४, ३, १९; ११, २, ७, ४; १२,

१, ३, १०; १३, २, ५, १; तै. ३,

१०, १०, ३; ११, १, १६; गो. १,

४, १०; -से श. १०, ४, २, २६;

२९; तै. १, ४, ९, १; ३, ३, ९, ११;

सा. ३, ८, ३; -सेऽ-से श. १०, १,

५, ४; तै. ३, २, ८, ५; -सेन सा. २,

५, ६; -सेभ्यः ऐ. १, २३; तै. ३,

१, ६, १; तैआ. ५, ६, २; मं. १,

५, १५; गो. १, ४, ९; -सेषु ऐ. १,

२४; शां. १०, २, ५, ५; ६, ८; ११,

२, ७, ४; तै. ३, १०, १०, ३; ११,

१, १८; तां. ४, १, १४; -सेः श.

१०, ४, २, १९; -सौ श. १, ६, २,

२५; ७, २, २२; का. १, ३, ४, १०;

तां. २५, १०, १०.

अर्धमास-भाजू-जम् श. १०,

४, ४, ४.

अर्धमास-लोक(→)का-काः श.

१०, ४, ३, १९.

अर्धमास-शुसः(ः) ऐ. ४, १२; १३;

१६; श. १, १, २, ११; ३, ५, ८;

११, २, ६, १२; का. २, १, २, १०;

तै. ३, ३, ७, १; ९, ११, २; तां. ४,

२, ८; १०, १, ६.

अर्धमास-सहस्र-क्षेण श. १०,

४, ४, ४.

अर्ध-रात्रि-त्रयः गो. १, ५, ५.

अर्ध-रात्र-त्रे सा. २, ५, ३.

अर्ध(र्ध-→)र्च-र्चः ऐआ. २, २,

२; शां. ११, १; २८, ७; श. ३,

८, ३, ३१; गो. २, ५, १०; -चम्

ऐआ. ५, ३, १; झां. ७, १०;

२६, ५; झांआ. २, १; श. ७, ४,

२, २५; २६; -र्चात् ऐआ. ५, ३, १;

-र्चान् ऐआ. ५, ३, १; -र्चे शां.

१४, २; १५, ५; १८, ५; -र्चेऽ-र्चे

श. ४, ३, २, ६; -र्चैन ऐआ. ५,

३, १; शां. ७, १०; ९, २; १४, २; १५, ५; १८, ५; २६, ६; -चौं शां. ७, १०; ११, १; शांआ. २, ११; श. ३, ८, ३, ३०; ३१; ८, ६, २, ३.  
 अर्धच-शस्(ः) ऐ. २, १८<sup>३</sup>; ३, ३१; ४, २१<sup>३</sup>; ६, २<sup>३</sup>; २४<sup>३</sup>; २८; ३२<sup>३</sup>; ३३<sup>३</sup>; ३६; शां. ११, १<sup>३</sup>; २; १६, ३; २५, ७<sup>३</sup>; २६, ८<sup>३</sup>; २८, ७; ३०, ४; श. ४, ३, २, ६; ११, ५, ४, १५; तैआ. २, ११, १; गो. २, २, ६; ३, ११; ६, ८; १२<sup>३</sup>; १३<sup>३</sup>; १६<sup>३</sup>; -शाः ऐ. ६, २.  
 अर्धच-शस्(√शस्) -स्याय शां. २६, ८.  
 अर्धच-शस्, स्या- -स्याः गो. २, ५, १०; -स्ये गो. २, ३, ११.  
 अर्धचौं(-चंड-)-दक- -काणि शां. २२, ५.  
 अर्धच्य, च्या(-च-यत-)- -च्यः ऐआ. ५, २, १; -च्याः ऐआ. ५, २, ५.  
 अर्ध-वृगल- -मूडइव श. १४, ४, २, ५.  
 अर्ध-व्रत- -म् श. ३, ६, ३, ४.  
 अर्ध-सामन्- -मि सा. २, ४, ७.  
 अर्धा(-धडा-)-त्म- -त्मः ऐ. ७, २६.  
 अर्धा(-धडाअह-)-ह- -हाः गो. १, ५, ५.  
 अर्धिन(-ध+इनि)- -नः जै १७<sup>३</sup>; ७४.  
 अर्धे(-धडा-)-डा- -ड्या तां. ८, ९, १५; १७; -डा तां. ८, ९, १४; -डाम् तां. १३, १२, १०.  
 अर्धे(-धडा-)-न्द्- -न्द्वाणि श. ९, ३, २, ९.  
 अर्धौ(-धडा-)-दित- -तः जैउ. १, ३, २, ४; -ते तै. १, १, ४, ३.  
 अर्धुक, का- -कः श. १३, १, ३, ८; -का तै. २, १, ३, ६.  
 अर्धय, √कृ द.  
 अर्धुद- -दः ऐ. ६, १; शां. २९, १; श. १३, ४, ३, ९; तां. ४, ९, ५; ९,

८, ८; २५, १५, ३; जै. १४६;  
 -दम् तै. ३, ८, १६, ३; -दस्य आ. २, २४, ६; जै. १४६;  
 -दाय तै. ३, ८, १६, ३; -देन शां. १५, १<sup>३</sup>; -द्वैः तां. १७, १४, २.  
 अर्धुद-धा जैउ. १, २, ३, ४; ९, १, ३; २, ५.  
 अर्धुद-याजिन्- -नम् तां. १७, १४, २.  
 अर्धुदोदासर्पणी ऐ. ६, १.  
 अर्धे- -भस्य तै. ३, ११, ६, ३; -भै तै. २, ७, १३, १.  
 अर्धक- -कभ्यः ऐ. ७, १६.  
 अर्धे(√कृ)- -मांसः तै. २, ४, ६, ८; -भैभ्यः तै. ३, ४, ९, १.  
 अर्ध-कपाल- -लः तैआ. ५, २, १३.  
 ? अर्धी- -र्धा तै. २, ८, ९, १.  
 अर्धे(√कृ)- -र्धः ऐ. १४, ११; तैआ. १, २७, ६; तै. २, ६, ६, २; -र्धे श. १२, ९, २, ३.  
 अर्ध-जा(रं→)रा श. १३, २, ९, ८; तै. ३, ९, ७, ३.  
 अर्ध-पत्नी- -नीः तै. २, ४, ७, ९.  
 अर्धमन्- -मन् शां. २६, १३; तै. ३, १, १, ७; -मणम् श. ५, २, २, ९; ३, ५, ९; तै. २, ३, ५, ४; ८, ८, ३; मं. १, २, ३; -मा ऐ. ५, १; शां. १५, २; २१, २; २२, ४; २४, ९; २६, १६; श. ५, २, २, ११; १३, ५, १, १८; तै. १, १, २, ४; ९, १; २, ३, ५, ४; ६; ७, १२, ५, ८, ६, ३; ३, १, १, ८; ४, ९; ७, १०, १; तैआ. १, १३, ३; ७, १, १, १२, १; तां. २४, १२, ४; मं. १, २, ३; १६; १८; ६, १५; -म्यः श. २, ३, ४, ३, ७; ५, ३, १, २; ५, १, १२; का. १, ४, १, २६; तै. १, १, २, ४; ५, १, २; ७, ६, ६; २, १, ८, २; तां. २५, १२, ३; -म्या तै. २, ३, ५, ३; -म्ये श. ५, ३, ५, ९; तै. ३, १, ४, ९.

अर्धम(←मन्)-भूति- -तिः व. ३; -तेः वं. ३,  
 अर्धम(←मन्)-राध- -धाव्वं. ३;  
 अर्धल-गृहपति- -तयः तां. २३, १, ५.  
 अर्धव(√अर्ध्)- -वतः तै. २, ४, १, ५; ३, ७, ५, ७; -वताम् तै. २, ४, ५, ६; तैआ. १, २९, १; -वति ऐ. ३, २, ४; तै. २, ८, ६, ९; -वन्तः श. ३, ३, ४, ७; ५, १, ५, २३; तै. २, ६, १६, १; ३, ६, १२, १; -वन्तम् तै. २, ८, ३, १; ३, ८, ४, १; -वत्सु श. ३, ३, ४, ७.  
 अर्धवन्- -वन् श. ६, ४, ४, ३<sup>३</sup>; -र्वा श. ६, ३, ३, १४; १०, ६, ४, १; १३, १, ६, १; ५, १, १७; १८; तै. १, ३, ६, ४<sup>३</sup>; २, ४, ६, ९; ८, ८, ११, ३, ६, १३, १; ८, ९, २; ९, २, १, २; -वर्णम् तै. २, ६, १०, १.  
 अर्वाचू- -वाक, ग् ऐ. १, २, ५; २, ७; ऐआ. ५, ३, २; शां. ९, ६<sup>३</sup>; १२, १; १८, ३; श. १, ४, २, ४<sup>३</sup>; ५, १, १०<sup>३</sup>; ३, ३, ३, ४<sup>३</sup>; ६, ४, ६<sup>३</sup>; ५, ४, १, ८; २, ५; ६; ५, ३, ७; ९, १, २, ३०; ६, १, २०; १३, ५, ४, १९; का. १, २, ४, ९; तै. २, ८, ५, ८; ७, ७; ९, ५; ३, ६, ८, १; तैआ. १०, १, ९; तां. ९, ३, ७; ८; १०; घ. १, ६; जै. ९७; १०६; जैउ. १, २, २, ५; -वाक्षु गो. २, ५, १५<sup>३</sup>; -वाङ् ऐ. ४, २, ५<sup>३</sup>; ६, ११<sup>३</sup>; १९; ७, १; ऐआ. ५, ३, १; शां. २०, २; श. १, ९, ३, १०<sup>३</sup>; ७, ४, १, १८; ८, ७, १, २०; तै. २, ४, ३, ११<sup>३</sup>; ८, ५, ९; ३, ८, १७, ३; तैआ. २, १५, १; ३, ११, ७; ५, १२, ३; तां. १०, ५, २; १२, १०, ६<sup>३</sup>; १६, ८, २; २०, १६, ६; जै. ११; ९०; ९२<sup>३</sup>; १०६<sup>३</sup>; जैउ. १, ९, २, ५; १७, ३, ७; गो. १, ३, १८; २, ३;

२१<sup>२</sup>; ६,२; -र्वाचः श. ६,७,३,  
५; १०; ८,३,४, ७<sup>३</sup>; ७, १, १३<sup>३</sup>;  
२३<sup>३</sup>; ९, १, १, ३४; जै. ३९;  
-र्वाच्चः ऐ. ३, १०; ४१; शां. १६,  
५; श. ३, ६, ४, ६; ८, ५, २,  
७-१०; तां. ७, १०, ५; १३,  
१२, ८; २५, १, १३; जै. ३९;  
-र्वाच्चम् ऐ. ६, ७; श. ७, ४, १,  
१८; तै. १, २, २, ५<sup>३</sup>; २, ४, ३, २<sup>३</sup>;  
जै. ११; गो. १, ३, २२; -र्वाच्चि  
ऐ. ४, २५; श. १२, २, ३, १३;  
तां. ८, ७, १; २५, १, १३; जै.  
१०६; गो. १, ४, १६<sup>३</sup>; -र्वाच्चिऽ  
-र्वाच्चि श. १२, २, ३, १३; -र्वाच्चौ  
श. ७, ३, १, १८.  
अर्वाची- -ची ऐ. ४, २५; श. १,  
४, १, ४; ३, ३, २, १६; ४, ३, ५,  
१५; तै. १, २, १, १३; तैआ. ६,  
६, २; जै. १०६<sup>३</sup>; २००; -चीः  
ऐ. १, २५; श. ७, २, १, १३; ८,  
५, २, ७-१०; ७, २, १५; ११,  
६, ३, २; जै. ११; ८८; -चीम्  
शां. २३, ३; श. १, ४, १, ४; ८, १,  
२५<sup>३</sup>; ३, ३, १, १; २, १६; ९, १, २,  
३०; -च्यः शां. १४, ५; श. १,  
४, २, ४; ५, १, १०; २, ३, ३, ७;  
८, ६, १, १४; ९, २, ३, १३.  
अर्वाक्-चत्वारिंशु- -शेषु श. १०, २,  
६, ८.  
अर्वाक्-पञ्चाशु- -शेषु श. ११, ५, ५, ६.  
अर्वाक्-शत- -तेषु श. १०, २, ६, ८.  
अर्वाक्-षष्ट- -ष्टेषु श. १०, २, ६, ८.  
अर्वाक्-संवत्सर- -रः श. १४, ७, २,  
२०.  
अर्वाक्-सहस्र- -म् ऐ. ४, ७.  
अर्वाक्-सामन्- -मा श. १२, २, १,  
३; ४, १५.  
अर्वाक्-स्वरसामन्- -मा गो. १,  
५, २.  
अर्वाग्-अशीत्- -तेषु श. १०, २, ६, ८.

अर्वाग्-त्रिंशु- -शः श. १४, ५, २,  
४; ५<sup>३</sup>.  
अर्वाग्-रजस्- -जाः तै. ३, १०,  
९, ४.  
अर्वाग्-वसु- -सुः श. ८, ६, १, २०<sup>३</sup>;  
गो. २, १, १; -सोः गो. २, १, १.  
अर्वाग्-विंशु- -शेषु श. १०, २, ६, ८.  
अर्वाचिन्- -चीनि शांआ. २, १४.  
अर्वाचीन- -नः श. २, ३, १, १२;  
तां. १८, १०, १०; -नम् श. १,  
७, ४, ८; २, ३, ३, ११; ३, ८, ३,  
३०; ४, ५, ३, ९; ५, १, १, ५;  
६, २, ३, ८<sup>३</sup>; ८, २, १, २; १७; ३, १,  
१; ४, १, २; २, १५; ५, १, १; ७, १,  
९<sup>४</sup>; १७<sup>४</sup>; ३, ९<sup>३</sup>; ९, ४, २, ४<sup>३</sup>;  
१०, २, ३, १८; ५, १, ४<sup>३</sup>; तै. २, ५,  
३, १; ८, ९, ९; तैआ. २, ७, १, ८,  
१; जै. ४; ९४; १४३; २०३; जैच.  
१, १३, १, ३; -नैः जै. ९७.  
अर्वाचीना(-नऽअ-)प्रा(←प्र) तै.  
३, ३, १, ३.  
अर्वावसु- -सुः शां. ६, १३; गो.  
२, १, १; -सोः शां. ६, १३.  
अर्वाप- -पे जै. ४४<sup>३</sup>.  
अर्वाशु- -शः तै. ३, ७, २, ३.  
अर्प-वत्(मतुप्) शां. २२, १.  
अर्पु(√कृञ् वा √कृप्)- -र्पुः तै.  
१, ४, ६, ५.  
√अर्ह, अर्हति श. २, १, २, ११; ३, ३,  
३, १; ३; ४, ९; १३, ४, २, १६;  
१४, ९, १, ११; अर्हति ऐ. १,  
६; १५; ४, ११; ६, २, ३; ८, १२; १७;  
२१; २३; श. ३, ३, ३, १; ३; ५, ४, १,  
१०; ६, ४, १, ८; ७, १, १, ३; ६;  
१२; १४; ७, ४, १, ९; १२, ६, १,  
४१; १३, १, ४, २; ७, १, १५; ८,  
४, २; का. १, १, २, ७; ४, २, ५<sup>३</sup>; तै.  
१, ३, १०, ११; २, ४, ७, १०; ८, ८,  
१०; ३, ९, १३, २; तैआ. ५, ७, ८;  
तां. ९, ७, १२; १०, ४, ४; १६,

१, ७; १७, १, २; ९; १८, ६, २७  
जै. १२४; १४३; १६१; १९४;  
२१०; जैच. १, १, ६, १; २, १, २,  
८; ३, ४, १, ३; अर्हतः तै. ३, ६,  
१३, १; अर्हतः श. ६, ७, १, ७;  
अर्हन्ति ऐ. ६, ९; शां. ८, ६; श.  
६, ७, १, ६; १३; १५; २२; अर्हसि  
श. ११, ४, २, २०; अर्हथ श. ३,  
६, २, १९; ४, ४, २, ७; अर्हामः गो.  
२, ६, १४; अर्हांत ऐ. ४, ११.  
अर्हणा मं. २, ८, १.  
अर्हत्- -र्हते ऐ. ६, १२; ऐआ. १,  
५, ३; श. ३, ४, १, ८; मं. २, ४, २;  
गो. २, २, २२; -र्हन् शां. ८, ४;  
२७, ४; श. ३, ४, १, ६; तै. २, ८,  
६, ९<sup>३</sup>; तैआ. ४, ५, ७<sup>३</sup>; ५, ४, १०;  
-र्हन्तम् श. ३, ४, १, ३.  
अलक- -म् ऐआ. ३, २, ४; शांआ.  
८, ६; तैआ. † १, ३, १, २, १५, १.  
अलक्षण, णा- -णम् श. ७, २, १, ७,  
१३, ८, ३, ८; -णाः श. ७, २, १,  
७; १३, ८, ३, ६; ८.  
अलक्षि(त→)ता श. ३, ३, १, १६.  
अलक्ष्मी- -क्ष्मीः तैआ. १०, १;  
१०; -क्ष्मीम् सा. ३, १, ५-७.  
अल्लग्ल- -म् इव श. ३, २, ४, ११.  
अलम्(=अरम्) ऐ. १, १८; ३, ४८;  
५, २७; ३०<sup>३</sup>; ७, ३; ऐआ. २, ३,  
६; ४, २<sup>३</sup>; ५, ३, ३<sup>३</sup>; श. १, ४, २,  
१<sup>३</sup>; ३, २, १, ३०<sup>३</sup>; ९, ३, ३२<sup>३</sup>;  
४, १, ३, ६<sup>३</sup>; १०<sup>३</sup>; २, १, ३, १<sup>३</sup>; ३,  
४, १, ४<sup>३</sup>; ५, १, ४<sup>३</sup>; ४, ५, ५; ५, १, १,  
१२; ३, २, ३; ६, ५, २, १; ८, ६,  
२, १<sup>३</sup>; ९, २, १, २; ३, ४८; १२, ७,  
२, २<sup>३</sup>; १४, ५, ४, १४; का. १, ४,  
१, ९; १२; जै. १०२; १८६<sup>३</sup>; जैच.  
३, ६, ३, ९; १०<sup>४</sup>; प. १, ७<sup>३</sup>.  
अलम्/कृ, अल्लुर्वन्ति ऐ. ८, २४;  
शांआ. ३, ४; प. ४, ४; अल्लुर्  
श. ४, २, ५, ११<sup>३</sup>.

† 'अलक-' मुपा. स्वरधिन्यः । तु. ऋ. १०, ७१, ६. † 'अलग्न-' सा. सम्मतः पाठः इति W.

अलङ्कृत, ता- -तः शांआ. ३, ४;  
 शा. ११, ५, ७, ४; -ताः शा. १३,  
 ४, १, ८.  
 अलङ्कार- -रः शा. ३, ५, १, ३६;  
 १३, ८, ४, ७; -रम् तै. २, ३, १०,  
 २, ४; -रेण शांआ. ३, ४.  
 अलङ्कुर्वा(ण→)णा- -म् जै १५१.  
 अलङ्कुर्वा- -म् शा. ३, ८, ५, ८.  
 अलम्/भू, अलम्भवति जै. १५०.  
 अलम्भवा(√लभ) शांआ. ४, १, २.  
 अलम्भमान, ना- -नः जैउ. ३, ३,  
 ४, ११; -नम् जैउ. ३, ३, ४, ११;  
 -नाः शांआ. ११, १.  
 अलम्भ- -स्य तां. १३, १०, ८.  
 अलम्भ-त्व- -म् तां. १३, १०, ८.  
 अलर्द- -र्दः शांआ. १२, ४.  
 अलस- -सः ऐ. ६, ३३.  
 अलाडु- -डुः जै. १६५.  
 अलीक्यु- -युः शां. २६, ५<sup>३</sup>; २८, ४.  
 अलक्ष- -क्षाः तैआ. ७, ११, ४<sup>२</sup>.  
 अलक्षा(-क्षअ-)न्त-त्व- -त्वाय त.  
 १, १, ६, ६.  
 अलोक, का- -कः शा. ९, ५, २, १६;  
 -काः शा. ६, २, २, २८; ९, ५,  
 २, १६<sup>३</sup>; १४, ७, १, २२; तै. ३,  
 १२, ८, २.  
 अलोक-ता- -तायै जैउ २, ४, ३, ७-९.  
 अलोक्य, क्य- -क्यम् शा. ९, ५, २,  
 १६; १०, २, ६, ७; -क्याम् शा. ९,  
 ५, २, १५.  
 अलोक्य-ता- -तायै शा. १४, ४,  
 १, ३३.  
 अलोपा(-पअ-)-ङ्ग- -ङ्गः ऐ. ८, २२.  
 अलोभ- -भाय ऐ. २, ३७.  
 अल्लोम-क, का- -कम् शा. २, २, ४, ४;  
 ९, ३, १, ५; १०, १, ४, ११; १४,  
 ४, २, ११; -कम्इव शा. ९, ३,  
 १, ५; -का शा. १४, ४, २, ११; तै.  
 ३, १, ४, ५.  
 अलोमिका ऐ. ५, २३.

अल्लोमन्- -म्रः जै. २०३.  
 अल्लोहित- -म् ऐ. २, १४; श. १४,  
 ६, ८, ८.  
 अल्प- -ल्पः शा. ११, १, ५, ८; -ल्पम्  
 ऐ. ३, ९; ७, १८; तै. १, ६, ३, ५;  
 -ल्पाः तै. १, ६, ३, ५.  
 अल्प-क, का- -कः शां. २७, ४;  
 -कम् शां. ११, ८; जै. ८८;  
 -कम्इव शा. १, ७, ३, २५; -काऽ  
 इव जै. ९०; -कात् शा. २, १, २,  
 १५; -कात्इव का. १, १, २, १०.  
 अल्पिका, अत्यल्पिका द्र.  
 अल्प-धान्य- -न्ये शां. ११, ८.  
 अल्प-श्रुः(ः) शा. ४, ६, ९, ६.  
 अल्प-स्व- -स्वाः गो. १, ३, १७.  
 अल्पा(-ल्पअ-)-ज्य- -म् शा. ११,  
 ४, २, १८.  
 √अव्, अवति शा. १, ६, ३, ३७; ६,  
 १, २, ३३; ७, २, २, ८; का. १, ६,  
 १, २; अवति ऐ. ४, १; शा. १, ३,  
 ३, १६<sup>३</sup>; ४, १, ४; २, ६, १, ३; ३,  
 ३, २, १६; ६, २, २०<sup>३</sup>; ७, ३, ९; ४,  
 ५, ५, ११; ६, ६, ३, १७<sup>३</sup>; ७, २,  
 २, ८; १७<sup>३</sup>; ५, १, १४<sup>३</sup>; ८, ७,  
 ३, २; १३; ९, २, २, २; १०, ३, ५,  
 १२; ४, १, ३<sup>३</sup>; १, १४<sup>३</sup>; २०<sup>३</sup>; ३,  
 १५-१७; ५, २, २०<sup>३</sup>; तै. १, ७, ६,  
 ६; तैआ. ६, ६, २; तां. ६, ४, ५;  
 अवतः शा. ६, १, २, ३४; अवन्ति  
 ऐ. ८, २६; शा. २, १, ३, २<sup>३</sup>; का.  
 १, १, ३, १<sup>३</sup>; अवन्ति तै. २, ८, ५,  
 १; अवन्ति शा. १, ८, १, २८; १०,  
 ४, ४, ५; १४, ४, ३, २९; अवसि  
 तैआ. १, २, ४; ४, ५, ७; अवयः  
 तैआ. १, १०, २; अवयः तैआ २, ६,  
 २; आवृथुः शा. ५, ५, ४, २६; अवि-  
 प्यति शा. १, ३, ३, १६; ३, ६, २,  
 २०<sup>३</sup>; अवत् शा. ६, ३, १, २०;  
 अवत् शा. १, १, ४, ९; अवान् शां.  
 १०, ४; १४, २; १५, ५; १८, ५; शा.

१, ८, १, २८; तै. ३, ५, ८, ३; १३, ३<sup>३</sup>  
 भविषः ऐ. २, ४०; ४१; शा. ११,  
 ४, ३, १९; अवतु तै. २, ८, १, ६;  
 अवतु ऐआ. २, ७, १<sup>३</sup>; शा. १, ८,  
 ३, १२<sup>३</sup>; ५, ४, १, ३-७; ११, ८,  
 ३, ९; १३, २, ७, ७; तै. १, २, १,  
 २; २, ८, ४, ८; ३, ६, २, १, ८, १७,  
 ५; तां. १, १, १; सं. १, ७, ९; अव-  
 तात् शा. ३, ५, १, २९; ३०; अवताम्  
 शा. १, ८, ३, १२; ७, ५, १, १०;  
 अवन्तु ऐआ. ५, १, १; शा. ३, २,  
 २, १८; ९, २, ३, ८<sup>३</sup>; १२, ८,  
 ३, २९; तै. २, ५, ५, १; ६, ५, ७;  
 १६, २; ३, ५, १२, १; ९, ६, १;  
 तैआ. ४, १, १; सं. २, ४, ५; अव  
 शां. २३, ३; २५, ७; शा. १, ४, ५,  
 ४; ७, ४, २, १<sup>३</sup>; ४, ६, ६, ६<sup>३</sup>; ६, ४,  
 ३, ९<sup>३</sup>; ६, ३, १; ८, २, ३, ६; तै. १,  
 ५, ८, २; ३, ७, ५, ९; तां. १२,  
 ९, ३; सं. १, ७, १३; अवतम्  
 तै. २, ४, २, ५<sup>३</sup>; ३, ६, ११, १;  
 तैआ. ४, २०, ३; अवत शा. ५, १,  
 ५, २४; तै. २, ६, १३, ३; ३, ७, ५,  
 १; ६, १२; अव्यात् तै. २, ८, ४, ३;  
 ६, ३; तैआ. ४, ११, ८; ५, ९, १०;  
 अवीष्टम् तै. २, ८, ६, ७.  
 अव- -वेभ्यः § तै. ३, ४, ५, १.  
 अवत्- -वतः शा. ८, ७, ३, १३;  
 -वन् शा. ६, ४, २, ६.  
 अवन्ती- -न्ती तै. २, ८, ८, ५;  
 न्तीः तै. ३, ९, ६, १.  
 अवति- -म् गो. १, १, २६.  
 अवन- -नस्य तां. ८, ५, ११.  
 अवसे ऐ. ५, ६; १२; शां. २२, १<sup>३</sup>;  
 २४, ६; २६, ९, १३; २८, ५; शा.  
 ३, ८, ३, ३७; ४, ३, ३, १४; ६, ४,  
 ५; ५, २, २, ८; तै. २, ४, ३, ७; ४, ४;  
 ५, ३, २; ८, २, २; ८; ३, ४; तां.  
 २१, १०, ११.  
 अवितवे शा. ६, ४, ४, ९.

अवितृ- -ता ऐ. ७, ६; शां. २३, १; श. १३, ५, १, ९; तैआ. १, २७, १; ४, ४२, ३; १०, १, १६; जै. ३६; ६२.  
 अविप्यत्- -न् श. ८, ७, ३, १२.  
 अवका- -कया श. ९, १, २, २०; -काः श. ७, ५, १, ११; ८, ३, २, ५; ६; ९, १, २, २२; २३; २४; -काम् श. १३, ३, ४, १; -काभिः श. ८, ३, २, ५; १३, ८, ३, १३; -कासु श. ८, ३, २, ५; ६.  
 अव/काश, अवकाशते श. ८, ७, ४, १८; २०; अवकाशयति श. ४, ५, ६, १; २; अवकाशयिष्यामि श. १, ३, १, २०; अवकाशयेत् श. १, ३, १, २०; अवकाशयेत् श. ४, ५, ६, ५.  
 अव-काश- -शः ऐआ. ३, १, ५; श. ६, २, २, २९; -शम् श. ८, ५, १, १३; १०, २, २, ७; ८; १३, ८, १, १९; २०; ३, १२; तै. ३, ३, ५, १; जै. १, १, ७, २; -शाः शां. ८, ६; श. १४, १, ४, १; ३, ७; २, २, ५, १; तैआ. ७, ६, ९; -शान् श. ४, ५, ६, १; -शे श. ६, २, २, २९; प. ३, १; ४, १; -शेन तां. १८, ९, ६; -शेभ्यः तैआ. ७, ११, ६; -शैः शां. ८, ६; श. १४, १, ४, १; तैआ. ७, ११, ६.  
 अव-काश-वत्- -न्तम् श. ६, ३, ३, १९.  
 अव-काश-वती- -ती श. ६, ३, ४, १०.  
 अव-काशयिष्यत्- -ष्यन् श. १, ३, १, २०.  
 अव-काश्य श. १, ३, १, २०.  
 अव/कृत्, अवकृन्तेत् श. ३, ३, २, ४.  
 अव-कृत्य श. ३, ३, ४, ८.  
 अव/कृ, अव... किरुतः तै. २, ५, ५, ३; अवकिरेत् तैआ. २, १८, १;

सा. २, ६, १४; अवाकीर्षत् तां. १७, ४, ३.  
 अवकीर्यते जै. ११६; अवाकीर्यन्त तै. १, १, २, ५; अवाकीर्यन्त तै. १, १, २, ५.  
 अव-कीर्ण- -र्णः तैआ. २, १८, १; जै. ११६.  
 अव-कीर्णिन्- -र्णिनः गो. १, ३, २०; -र्णां तैआ. २, १८, १; १०, १, १५; सा. १, ७, ९.  
 अव-कीर्यमाण- -णः जै. ११६.  
 अव/क्रम, अवक्रामति श. १३, १, २, ९; तै. ३, ८, ४, २; अवक्रामामि तै. ३, ५, १, १; अवक्रमेत् तैआ. १०, ९, १; अवक्रमिष्यत् श. १, ४, ५, २; अवक्रमुः तां. ४, ७, ५; अव-क्रमयत्- -न् श. ४, ५, १, १.  
 अव-क्रामत्- -न् श. ६, ३, २, ७.  
 अव/कल्प, अवकल्पते ऐ. ६, २; श. १, १, १, ६; ३, १, २०; ९, ३, २३; २, १, ४, ६; ५, २, २८; ६, २, १९; ४, ५, २, २; ११, ७, २, ६; ७; का. १, ५, १, ३८; ६, २, ८; अवकल्पते श. ३, ४, १, ८; ४, ३, ४, ७; १२, ४, २, २; ९; अव... कल्पते जै. १७; अव... कल्पते जै. १७.  
 अवकल्पयति का. २, २, ३, १७; तै. २, २, २, ६; अवकल्पयिष्यति श. १, ८, १, ९; अवकल्पय श. १, ८, १, ९; अवकल्पयत श. १, ३, ३, १३; ८, १, ९; ३, २, १, १०; अवा-कल्पयन् श. १, ६, १, ९; ३, ४, ३, १; जै. १७; १३६.  
 अवकल्पयन्ते श. ४, ३, ३, १२; ४, १, २; ३.  
 अव-कल्पस, स- -सः श. १, ६, २, ६; -सम् श. ४, १, ४, ६; -सा श. १, ४, १, ३; ४, २, ५, १९; २२;

-साः श. १, ३, ३, १८.  
 अव-कल्प-त(म→)मा- -माः श. २, ४, ४, १९; ४, ५, १, ९; का. १, ३, ४, १२; -मे श. १, ७, ३, १६; अव-कल्पि- -म् जै. १७.  
 अव-क्षर- -राणि ऐ. ३, २, ८.  
 अव/ख्या, अवाख्यत् शां. २५, ९.  
 अवख्यापयन्ति श. १, ३, १, २६.  
 अव/गम्(→गच्छ), अवगच्छति ऐ. ८, १०; तां. २, १, ४; ३, ७; ७, ६; १०, ४; ९, १, ९; १२, १२, ६; जै. ३३; अवजग्मुः तै. २, ५, ४, २; अवगच्छत् तां. ९, १, ९; अव-गच्छात् श. १४, १, १, ४; अव-गच्छानि ऐ. ८, १०; अवागच्छत् तां. १२, १२, ६; अव... अवगच्छत् जै. ७८; १७८; अव... गच्छेयम् जै. ७८; १७८.  
 अव-गच्छत्- -न् तां. ४, ३, ७.  
 अव-गत- -तः तां. २, १, ४; ७, ६; -तम् प. १, २; ६.  
 अव-गन्थ- -न्थः शांआ. १३, १.  
 अव/गा, अवगात तै. २, ४, ७, ११; अवागात् तै. ३, ७, १०, ६; अवगाः तां. १, ५, ५.  
 अव-गूर्ति(√गुर)- -र्त्यां गो. १, २, १५; -र्त्यै गो. १, २, १५.  
 अव-गूर्य सा. १, ७, ४.  
 अव/गूह, अवगूहति श. ३, ७, १, २२; ८, १, ५; ५, ३, ५, २३; अवगूहति श. ३, ७, १, २२; अवगूहेत् श. ३, ७, १, २२; ५, ३, ५, २४.  
 अव/ग्रह, अवग्रहाति तां. ६, ७, २२; २३; अवग्रहाण तां. १, ७, ८.  
 अव-ग्रह- -हः तां. १५, ७, ३.  
 अव-ग्राहम्( गमुल् ) ऐ. २, १९; शां. १४, ५; १५, ३; ४.  
 अव/घ्रा(→जिघ्र), अवघ्राति शां. ३, ७; अवजिघ्रति श. २, ४, २,

२४; का. १,३,३,२०; ६,१,२२<sup>३</sup>;  
 अव...जिघ्रति श. २,६,१,३३<sup>३</sup>;  
 तै. ३,९, ४, ८; अवजिघ्रन्ति तां.  
 १८,५,१५; अव...जिघ्रन्ति श.  
 २,६, १, ३३; अवजिघ्रत श. ५,  
 १, ४, १५<sup>३</sup>; ५, २७<sup>३</sup>; अवजिघ्रेत्  
 तै. ३,९,४,८; अव...जिघ्रेत् श.  
 १३, ५, १, १६; अवइव...जिघ्रेत्  
 शां. १३, ९; अव...जिघ्रेयुः का. १,  
 ६, १, २२.  
 अवघ्रापयति श. ४, ५, ८, ५; ५, १,  
 ४, १५<sup>३</sup>; ५, २७<sup>३</sup>; ७, ३, २, १२; तै.  
 १, ३, ६, ९; अवघ्रापयति श. ५,  
 १, ४, १५; ७, ३, २, १२<sup>३</sup>; १४;  
 अवघ्रापयन्ति श. ८, ७, ३, १०;  
 अवघ्रापयेत् तै. ३, ९, ४, ८.  
 अव-श्रेय- -म् तै. १, ३, १०, ७.  
 अवचत्नुक्- -के ऐ. ८, २२.  
 अव/चर्, अवचरति तै. १, ४, ४, ७.  
 अव/चृत्, अव...चृत् तै. २, ४, २, ६.  
 अव-च्छाय(√छो) श. १, १, ४, १;  
 ३, १, २, १५; का. २, १, ३, ८.  
 अव-च्छित- -तः श. ३, १, २, १६;  
 ३, ७.  
 अव/च्छिद्, अवच्छिद्ये जै. १३७<sup>३</sup>;  
 अवच्छिद्युः जै. २०४; अव...  
 अच्छिन्त जै. १४७; अवाच्छैतिसि जै.  
 १४७.  
 अवच्छिद्यते जै. ११; अवच्छिद्यन्ते  
 जै. १२७; अवच्छिद्ये जै. ११३;  
 जै. ३, १, ३, १; अवच्छिद्यामहै  
 जै. १६८.  
 अव-चिच्छित्समान- -नः जै. १४७.  
 अव-च्छिद्य तां. ८, ४, ९.  
 अव/जि, अवजयति गो. २, ३, १९†.  
 अव/ज्युत्(=√द्युत्), अवज्योतयति  
 श. ११, ६, १, १०; अवज्योतयति  
 श. २, ३, १, १६; १२, ५, १, ८;  
 का. १, ३, १, ९; अवज्योतयेत्  
 श. १२, ५, १, ८.

अवज्योत्य श. १४, १, १, १३.  
 अव-ज्योत्यमान- -नम् श. ११,  
 ५, ३, २; ५.  
 अवट- -०टः श. ६, ६, ४, ३; श. ६,  
 ५, ४, ३; -टम् श. ३, ६, १, ३; ५;  
 ७, १, २; २; १०; -टे श. ३, ६, १,  
 १३; ७, १, ६; -टेषु श. ३, ५, ४,  
 १९; ७, ४, १, २९<sup>३</sup>.  
 अवत(ट)- -तासः ऐआ. २, १, ६.  
 अव/तन्, अवतनोति श. ९, १, १,  
 २७-३१; अवातन्वन् श. ९, १,  
 १; २७.  
 अव-तत- -तः तै. ३, ७, ६, १९;  
 -तेन श. ९, १, १, २७.  
 अव-तत-धन्वन्- -न्वा श. २,  
 ६, २, १७; का. १, ६, २, ८.  
 अव-तन्तु-मत्- -ता जै. १९०.  
 अव-तान्- -नान् श. ९, १, २,  
 २७; ३१; -नैः श. ९, १, १, २७<sup>३</sup>;  
 अव/तम्, अवतताम जै. १४३.  
 अव-तर्द(√तृद्)- -र्दः शांआ.  
 १, ८<sup>३</sup>.  
 अव-तापिन्- -पि श. १३, ८, १, ११<sup>३</sup>;  
 अवति-√अव् द्र.  
 अव/तृत्, अवतर श. ९, १, २, २७;  
 अवतारीः तै. २, ८, ३, ३.  
 अव-तो(क→)का- -म् तै. ३, ४,  
 ११, १.  
 अवत्त-, अव/दो द्र.  
 अव-त्सार(√त्सर)- -रः ऐ. २,  
 २४; शां. १३, ३; -रस्य शां.  
 १३, ३.  
 अव/द्यू, अवदयते श. १, ७, २, ६<sup>३</sup>;  
 तां. १६, १, १२.  
 अव-दग्ध(√दह्)- -म् का. २, १,  
 २, ९.  
 अव-दान-, अव-दानीय-, अव/दो द्र.  
 अव/दी, अव...अदीमहि श. २,  
 ६, २, ११; का. १, ६, २, ६.  
 अव/दुह्, अवदुग्धे जै. १८५;

अव...दुग्धे जै. १८५.  
 अव/दृग्, अव...दृथाः जै. १३६.  
 अव/दृग्(→पश्य), अवपश्यति तैआ.  
 २, १९, १; अवपश्यामि श. १,  
 ३, १, १९<sup>३</sup>; का. २, २, ४, १६<sup>३</sup>;  
 तां. १, ५, ३; अवपश्यान् श.  
 १, २, २, १६; का. २, २, १, १३;  
 अवापश्यत् जै. १८२.  
 अव/द्व, अवद्वणीयात् श. ५, २, १,  
 १८; १९; ४, ३, २०; २१.  
 अवदीर्यते श. ७, २, १, ८.  
 अव/दो, अवद्यति श. १, ३, २, १०;  
 ५, ३, २५<sup>३</sup>; ७, ३, २०; ४, ९; २, ३,  
 १, २१; ५, ३, १६; ६, १, ३२;  
 ३, ८, ३, १५<sup>३</sup>; १६; २७<sup>३</sup>; का. १,  
 ५, १, ३५; २, ९; १४; ६, १, २१<sup>३</sup>;  
 तै. ३, ८, २०, ४; अवद्यति श.  
 २, ३, ४, १८; २०; ४, ३, ९; ५, २,  
 ३७; ३८; ३९<sup>३</sup>; ४०; ३, ९; १०; १४;  
 १५; ६, १, २७-२९; ३१; ३२;  
 २, ८<sup>३</sup>; ३, ८, ३, १०; १६<sup>३</sup>; १८<sup>३</sup>;  
 १९; ५, ७; ४, ४, २, ५; ५, १६;  
 ५, २, ८<sup>३</sup>; ५, १, ३, ५<sup>३</sup>; का. १,  
 ४, १, १४; ५, १, ३६<sup>३</sup>; २, ६-९;  
 ११-१४; ६, १, १७-२०; २४<sup>३</sup>;  
 तै. १, ५, ६, ७; ६, ९, ३<sup>३</sup>; ३, ८, १९;  
 २; २०, ४; तां. ४, ९, २०; २१; गो.  
 १, ३, १०; २, २, ३; अवद्यतः का.  
 १, ५, १, २८; २९; अवद्यन्ति श.  
 ४, ४, ५, १६; ५, २, ६; ८; १३, ५,  
 ३, ८; अवद्यन्ति श. १३, ३, १, ३;  
 ५, ३, ८<sup>३</sup>; का. १, ३, १, १३; ६, १,  
 २२; तै. ३, ८, १९, १<sup>३</sup>; २; २७,  
 ३; तां. २१, ४, १३<sup>३</sup>; अवद्यन्त्य-  
 वद्यन्ति तां. २१, ४, १३; अवद्यामि  
 तै. ३, ७, ५, ६; अवद्य श. १, ७, ३,  
 ६; तैआ. ४, ३७, १; अवाद्यत् श.  
 १, ७, ३, ७; अवाद्यन् श. ३, ८, ३,  
 २९; अवद्येत् श. १, ७, २, ७; ९;  
 ८, ३, २७; ३, ८, ३, २७; ४;



४, ५, १७; तै. १, ५, ६, ७; ६, ३, ५;  
अवद्येत् शा. १, ७, २, ९; ४, १०<sup>३</sup>;  
३, ८, ३, २९<sup>३</sup>; तै. १, ६, ३, ६;  
अवद्येयुः शा. ४, ५, २, ६; अवादास  
का. १, ४, १, १५; अव...अदिमहि  
तै. १, ६, १०, ४.

अव-त्त-त्तम् शा. ३, ८, ३, १६; ४,  
५, २, ६; -त्तानाम् तै. ३, ६, ११, २;  
अव-दान- -नम् शा. १, ७, २,  
६; ७; ३, ६; ४, ११; ११, १, ८,  
५; तै. ३, ९, ११, १; -ना शा. १३,  
३, ४, १; -नानाम् शा. ४, ५, २, ६;  
-नानि ऐ. ५, १६; शां. १०, ६;  
शा. १, ७, २, ७<sup>३</sup>; २, ६, १, २७; २८;  
३२<sup>३</sup>; ३, ८, ३, २९; ३२; ३४; ५,  
१, ३, ५<sup>३</sup>; ६; ११, ४, २, १६; का.  
१, ६, १, १७-२०; तै. ३, ७, ५, ५<sup>३</sup>;  
गो. १, ३, १६; १८; -ने शा. २,  
५, २, ३७; ३८; ३, १४; ४, ४, ५,  
१६; ५, २, ९; का. १, ५, २, ८; ९;  
१३; -नेन शा. २, ५, २, ३७; ३८;  
११, १, ८, ५; का. १, ५, १, ३३;  
३४.

अव-दानीय- -यानि तै. १, ३,  
८, ४<sup>३</sup>.

अव-दाय ऐ. २, १४; शां. १८,  
१२<sup>३</sup>; शा. १, ६, १, २१; ७, २, १०;  
४, ११; २, ५, २, ३१; ३२; ३, ७;  
८; १२; १३; ६, १, ३५<sup>३</sup>; ११, ३,  
३, १<sup>३</sup>; ४, २, १७; सा. ३, ६, ११;  
१३.

अव-द्रीयमान- -स्य ऐ. २, १०<sup>३</sup>.

अव-द्यत्- -द्यन् शा. ३, ८, २,  
२६; ४, ५, १६; ५, ३, २, ८; तै.  
३, ७, ५, ५.

अव/द्युत्, अवद्योतयति जै. ३.

अव-द्रास्यत्(√द्रै)- -न् शा. ३, २,  
२, २३.

अव/धा, अवदधाति शा. २, ५, २,  
१७; अवदधाति शा. १, १, ४, १०;

२, ५, २, ३६<sup>३</sup>; ३७; ३८; ६, १, २७;  
२९; ३१; ३, २, ४, ९; ८, २, २६<sup>३</sup>;  
३, १३; १९; ६, ५, ४, ३; ४<sup>३</sup>; ९; ११,  
७, ४, ४<sup>३</sup>; १४, १, २, २१; का. १,  
५, १, ३१<sup>३</sup>; ३३; ३४; ६, १, १७-२०;  
तां. ११, १, ६; १५, ७, ६; अव...दधौ  
शा. १, ६, ३, ११; अवदधातु मं. २,  
६, १४; अव...धेहि श. १३, ५,  
२, ३; अवदध्यात् शा. ४, ३, ४, ७<sup>३</sup>;  
अवदध्यात् तै. २, २, १, ६; तां.  
११, १, ६; अवाधुः तै. २, ४, ५, ५.  
अवधीयते शां. २, ११; अव-  
धीयन्ते शां. २४, ९; अवधीयेत्  
गो. २, २, ४; अवधीयेरन् शां.  
२४, ९.

अव-दुधत्- -त् शा. ४, ५, १७;  
अव-धाय शा. ३, २, ४, ८; ४, ३, ४,  
६; ७; ६, ५, ४, ३; ४; शा. ९, १, २,  
९; १२, ५, २, ३; १४, १, २, २१;  
ष. २, ९; सा. २, ७, १३; ३, १, १०;  
४, ३.

अव-धान- -म् शा. १४, ५, २, २.

अव-धि- -म् शा. ८, ७, २, १२.

अव-हित- -त्तः शा. ३, ६, २, ९;  
१४, ४, २, १६. -तम् तै. १०,  
९, ११.

अव/धू, अवधूनोति शा. १, १, ४,  
४<sup>३</sup>; २, १, १४; का. २, १, ३, ९<sup>३</sup>;  
४, १२; अवधूनोति शा. १, १, ४,  
४; का. २, १, ३, ९; अवधून्वन्ति  
तै. २, २, १; अवधून्वन्ति तै. २,  
१०, ६३, १; अवधून्वीत शा. ५, २,  
१, १८; १९; ४, ३, २०; २१; अवा-  
धूपत का. १, ६, १, २५; अव...  
अधूपत शा. २, ६, १, ३८.

अव-धूत- -त्तम् शा. १, १, ४, ४;  
२, १, १४; का. २, १, ३, ९; ४, १२;  
तै. ३, २, ५, ५; ६, १; -ताः शा.  
१, १, ४, ४; २, १, १४; का. २, १, ३,  
९; ४, १२; तै. ३, २, ५, ५; २, ६, १.

अव-धृत(√धृ)- -त्तः शां. १०, १;  
१२, ६; १६, २; -तम् शां. १९, ८;  
-ते शां. २२, १.

अव-ध्यायिन्(√ध्यै)- -नौ सं. २.

अव/नर्द्, अवनर्दति तां. ७, १, ३.

अव/निज्, अवनैनिके शा. १, २, ५,  
२३<sup>३</sup>; ३, २, २, १७; ३, २, १<sup>३</sup>;  
का. २, २, ३, २१; तै. ३, २, १०,  
२; अवनैनिके शा. ३, ३, २, १;  
जै. २, ५, २, ५; अवनैनिजे ऐ.  
८, २, ७<sup>३</sup>; मं. २, ८, ६-८; अवनै-  
निक्ष्व शा. २, ४, २, १६<sup>३</sup>; २३<sup>३</sup>; ६,  
१, ३, ४<sup>३</sup>; ४१<sup>३</sup>; का. १, ३, ३, १४<sup>३</sup>;  
१९<sup>३</sup>; ६, १, २, ३<sup>३</sup>; २, ७<sup>३</sup>.

अवनेजयति शा. २, ४, २, १६; २३;  
६, १, ३, ४; ४१; का. १, ३, ३, १४;  
१९; अवनैजयेत् का. १, ३, ३,  
१४; १९; ६, १, २, ३; २, ७.

अव-निज्य तै. २, ११, १.

अव-नेग्य- -म् शा. १, ८, १, ११.

अव-नेजन- -नाय शा. १, ८,  
१, १.

अव-नेनिजान- -नस्य शा. १, ८,  
१, १.

अव/नी, अवनयति शा. ३, ५, ४,  
१९; २०; ६, १, १३; ७, १, ६; ४, २,  
१, २९<sup>३</sup>; ३०; ३, ४, ५, ४, ७; २२<sup>३</sup>;  
२३; ३, १, २०<sup>३</sup>; ५, ६, ५, ५, १, ३;  
४, ५, ६; १२, ८, २, २५; १४, ९,  
३, ४<sup>३</sup>-८; अवनयति शा. ५, ५,  
१, ६; जै. १५५; अवनयन्ति ऐ.  
३, २, ७; तां. ८, ४, १<sup>३</sup>; जै. ४८;  
१८४; गो. २, २, ८; अवनयामि  
शा. ३, ५, ४, २०; ४, २, ४, २३;  
अवनयामः तै. ४, १२, १;  
अवनेप्यसि शा. ११, ७, २, ७;  
अवनयेत् श. ४, २, ४, १६; तै. १,  
८, ६, २; ३, ७, २, १; अवनयेत् शा.  
४, २, ४, ६; तां. ९, ९, ६.

अव-नीय जै. १८४. गो. २, ४, १८.

अव-नीयमा(न→)ना- -नासु  
शां. १२, १.  
अव/पत्, अवपातयिष्यति जै. ३४.  
अव-पतन्त- -न्ताः तैआ. १, ९,  
२; -न्तानाम् तैआ. १, १७, २;  
अव-पतन्ती- -नाम् तैआ. १,  
१७, २.  
अव-पात- -तात् ऐ. ४, १८; १९.  
अव/पद्, अवपद्यते तां. ७, ७, १४;  
१२, १३, १२; जै. ७६; ८६; जैड.  
३, ३, ३, ९; अव...पद्यते जैड. ३,  
३, ३, ९; अवपद्यन्ते तां. १५, ५,  
१६; अव...पद्यन्ते ता. १४, १, १२;  
अवपत्स्यसे ष. १, ६; अवपद्ये तां.  
१२, १३, ११; जै. ७६; अवपद्यतै  
शा. ३, ५, ३, २५; अवपद्ये ऐ. ४, ४;  
अवापद्यत तै. २, २, ९, ४; अवा-  
पद्यन्त तै. २, १, १, १; अव...  
पद्यत तै. ३, ८, ८, ४; अव...  
पद्येरन् तां. ४, ३, ६; ६, २३;  
अवपद्येयम् ऐ. ८, २३.  
अव-पाद्- -दात् तै. १, २, ४, २;  
५, १२, १; तां. ४, ५, ९.  
अव-पाक- -कानाम् श. १३, ७, १, ९.  
अव/पृज्, अवपृज्याते तै. २, ५, ५,  
३; अवपृज्यन्ति तै. २, ५, ६, ५.  
अव-प्रज्ज-तस्(ः) ऐ. ३, १०.  
अव-पुप्- -पः तै. ३, ७, ६, २१.  
अव/प्लु, अवप्लवते तै. १, ३, ५, २;  
जै. १६८; अव...प्लवते जै. १६८;  
अवप्लवेत जै. १६८.  
अव/वन्द्, अववद्वन्ति ऐआ. ५,  
३, २.  
अव/वाध्, अववाधते श. १, २, १,  
७; १०; १२; ४, २१; ३, ५, ७; २, २,  
३, १०; ३, ६, ४, १५; ७, १, १०;  
८, २, १५; का. १, २, ३, ८; २,  
१; ४, ५, ८-१०; २, २, २, ८,  
अववाधे श. १, ३, ५, ७; ३, ८, २,  
१५; अव...वाधे तै. ३, ७, ६, ९;  
अववाधताम् तैआ. २, ५, ३;

अववाधस्व तैआ. ४, ३२, १;  
अवावाधन्त श. १, २, ४, १३;  
का. २, २, २, ८.  
अव/भिद्, अवबिभेद जै. १८६.  
अव-भिन्न - -म् श. १२, ४, १, ८.  
अव-भृद्(√भृ)- -थ्य श. २, ४, ३,  
४; ४, ४, ५, २२; १२, ९, २, ४;  
का. १, ५, १, ३८; तै. २, ६, ६, ३;  
-थः श. ४, ४, ५, १; १०; १४; ६,  
२, २, ३८; ११, ५, ६, ३; ७, २, ७;  
१२, ९, २, ४; तै. २, १, ५, २; तैआ.  
२, १३, १; १०, ६४, १; ष. ४, १;  
जै. १२७; -थम् ऐ. १, ३; ७,  
१७; ऐआ. ५, ३, २; शां. १६,  
१०; श. २, ५, ३, ४६; ३, ८, ५,  
८; ४, ४, ५, १; ५, ३, ५, २६; ६,  
२, २, ३८; ९, ५, १, ३४; ४१; ११,  
७, २, ७; १२, ९, २, १; १२; का.  
१, ५, १, ३८; तै. १, ६, ५, ५; तां.  
२५, १०, १८; २३; १३, ४; ष. ३,  
१; गो. १, ४, ७; २, ४, ७; -थस्य  
तै. २, १, ४, ९; ३, ३, १०, ४;  
-थाः तै. २, ७, ९, ५; -थात्  
ऐ. ८, ५; शां. १९, ३; श. ३, २,  
२, २७; ४, ३, १; ४, ५, १, २; १०,  
६; ९, ५, १, ३४; ११, ७, २, ६;  
१२, १, १, ११; ९, २, १२; तां. ९,  
५, १२; ९, १५; १७, १३, ६; ११;  
१४; ष. ३, १; -धाय श. १२, ६;  
१, ३४; -थे श. १३, ३, ६, ५; तै.  
३, ९, १५, २; ३.  
अव-भृय-सामन्- -साम आ. १,  
४६५.  
अव-भृये(-थडह-)ष्टि- -ष्टिः जै.  
१२७.  
अव-मु, मु- -मः ऐ. १, १; ७, ९;  
तै. ३, ९, ८, ३; तैआ. १, ८, ४; तां  
१६, १, १०; जै. ९०; १८१; -मम्  
तै. १, ४, १०, ५; तैआ. १, ८, ४;  
तां. १२, १३, २७; जै. ७४; ९०;  
-मा ऐ. ४, ३२; शां. २२, २; २४,

२; श. १०, २, १, २; -माः ऐ. ३,  
३७; ऐआ. ५, १, १; -मे तै. २, ७,  
१२, ४; ८, ४, ८; -मैः तां. १, ५, ९.  
अव/मद्, अव...मदिमहि तै. १,  
६, १०, ४.  
अव/मन्, अवमन्येताम् तां. १९,  
४, १०; अवमंसते जै. १०३.  
अव-मान- -नः तै. २, ७, १३, २.  
अव/मिद्, अवमेहेत् श. ४, २, ४,  
८; अवमिहानि श. ४, २, ४, ८;  
अव/मृज्, अवमार्ष्टि श. ४, १, २,  
२२; अवमार्ष्टि श. ४, ५, ५, ६.  
अव/मृश, अवमृशान् श. १, ७,  
१, २०; अवमृशतु तैआ. १०, १,  
१३; अवमृशेत् श. १, ५, ३, १३;  
अवमृशेम का. २, २, ३, २३.  
अवमृशयति श. ३, ५, ४, १५.  
अव-मृशम्(णमुल्) श. १, २, ३,  
२४; २६; २, ४, ८; का. २, ३, ३,  
१३; २१; २३; ४, ५.  
अव/यज्, अवयजते श. ९, १, १,  
१०; १२, ९, २, ४; १३, ३, ६, ५;  
तै. १, ६, ५, १; ३; ४; ५; ६; ७, ७,  
५; ८, २; ६; ८, २, ४; ६, ३; ३, ९,  
१५, १, २; ३; तैआ. ५, ९, १;  
अवयजति तां. १३, २, ४; १५, १,  
३; २, ४; ७, ७; अवयजे तै. १, ४,  
२, ३; ४; तैआ. ४, ११, १; १४,  
१; अव...यजे तै. १, २, १, ९;  
अवयजामहे श. २, ५, २, २५; का.  
१, ५, १, २३; तै. ३, १०, ८, २;  
अव...यक्षि श. १२, ९, २, ४;  
अव...अयाद् तै. २, ६, ६, ३.  
अव-यजन- -म् श. १२, ९, २,  
३; तै. २, ६, ६, २; तां. १, ६, १०.  
अव-युज्- -याः श. २, ५, २, २८;  
का. १, ५, १, २५.  
अव/या, अव...अयासीत् श. ४,  
४, ५, २२; अव...अयासिपम् श.  
२, ५, २, ४७; ४, ७, २२; का. १,  
५, १, ३८.

अव-याम्(√यम्)- -साय तैआ.  
३,२०,१.

अवर,रा- -रम् शां.११,५; का.१,६,  
३,११; छ.१,१,२२;२३; छ.१,१,  
१२;१३; ९,२,३,३९; १०,५,२,  
४; १४,१,३,२६; ४, ६; २, १;  
१४;२१;२,१३;१६;१८;३२;४०;  
तै. १,३, ३, ३; ६, ८; तां. २०,  
१६, ७; गो. २,३,११; -रस्मै  
शांआ. ५,१; -राणि तैआ. १०,  
६२,१; -राम् का. ६,४,५,१; सा.  
१,५,१५; -राभ्याम् ऐआ. ३,१,  
३; शांआ. ७,११; -राम् तै. १,  
३,६,३; जै. ११; -रे ऐ. २, ३;  
३,३७; का. ९, २, ३, ३९; तै. २,  
६,१६,२; -रेण ऐ. ३,३७;६,५;  
का. ७,१,१,२४; तै. ३, ११, ७,  
४; जैड. १,१,६,४; -रेभ्यः का.  
३,६,४,६; -रेपाम् शां.२६,१;  
का.१२,२,३,६;सा. १,१,८; -रैः  
का. ४,१,२,१६; तै. २,५,६,५;  
अ-वर-अद्र.

अवर-तर- -रःऽइव का.३,१,१,१.  
अवर-पर,रा- -रम् तै. १,७,१०,  
५; -रा ऐआ.३,१,६; शांआ. ७,  
१५; -राम् ऐआ. ३,१,६;शांआ.  
७,१५; -रेण शांआ. ७,१५.

अवर-पुरुष- -पाः प. २,१०.  
अवर-सक्य- -म् गो. १,३,१८.  
अवर-स्-पर- -राय तै. ३, ४,  
१३,१.

अवरा(-रऽअ)-र्ध- -म् गो. १,  
२,५.

अवरार्ध-तुस्(ः) का. ९, १, २,  
१६.

अवरार्धै,र्ध्यां- -र्धयः शां. ७,१;  
का. ३,१,३,१,५,२, ३,६; ९, १,  
२, १६; -र्धयम् शां. २५, १५;  
-र्धयस्य शां. २५,१५; -र्ध्यां गो.  
१,५,२५.

अव/राध्, अवराधोति ऐ. ३,७.  
अव/रुध्, अवरुध् ऐ. १, ६;२९;  
२,१७;२०; ३, २; ५, २२; ६,२;  
७; ऐआ. १,१,२;३;३,७; का. छ.  
१,१, १६; ५,२,३,९; १०; ३,५,  
४; ५,४, १४; ५, ५, १०; ११;  
१०,४,४,३; ११, ६, १,८-११;  
१२;१३; का. १२, २, ३,१; ३,  
३,१२; १३; २, ७;८; ९, ११,  
१३;१४; १५; १६; १९; २०;  
३,७;८;१२;१७-१९;२२; ८, १,  
२;४;५;२०;२,१३;२९;३०;३१;  
३२;३३-३६;३,१३;९,१,१०;२,  
९; १३,१,१, ४; ३,५;८; ७,१;  
२,४;२,२,१२; ४,१,५, १; २;३;  
६,१४-१६; ४,१, १३; २, १०;  
३,१५;६, २, ५; का. २, २; ३;  
१७; तै. १, १, ३,१; ४;९; १०;  
११;१२; ४,१; ३;६, ५; ६; ७;  
१०;११;८,६; २,५,२;३,३,१;  
३; ४, १;२;५, २;३; ६, २;३;  
६;७;८;९;८,१;५;१०,२; ४, ९,  
४;५;६,१,७;९;१०;११; ३,२;  
४;४,३;४;५;७,६;७, १,१;३,२;  
३-७; ४,३;५,२;३;४;६, ४;५;७,  
१; २;३; ८, १; १०,४; ८,२,१;  
२;४;५;३,४;५,३;६,३;६;२,१,  
३,६;५,५;६;९, २;२,६, ३;७, १,  
१;२;३;४;२,१;३; ९,२;१०,  
२;३,२,३;८;४,६;९,३; ३, ५,  
३;६, २;८,५; ९,४; ७,१, ५; ७;  
८,१,१;२, १;२; १०, १;२; ४;  
१५,२;३;१६,२;३; १७, ४;५;  
१८,१;२;३;४;५; २०, ४;५;  
२१,२;२२,३; ९,१,१; ३; ४;२,  
१; २; ३; ४; ३,१; ४,६; ७;५,  
३;४;५; ७,२; ४; ८, २; ९,  
३;१६, २; ३; ४; २०, १, ३;  
तैआ. १,२४,१;४;२५,२;२६,६;  
७,२,१;५;९;११; ३, ९; ४, ७;

९;१०;६,१; २; ४;७; १०; ७,  
१२;९,३; तां. ५,५,२; ७, ७,१;  
३;४;६;७;८; ८,१०,२; ४;६;८;  
१०; ९,५,६; १०, ३, ११; ११,  
८,८;११;१३; १२,४, २; ५,२०;  
११,२२; १३,३,१२; ३२; ६,९,  
१२,५; १४,४,७;६,४;६; ८;१०;  
१५,१,८;३,२३; १०,७; १६, ६,  
२,३;४;७; ८;१०; ७, ५; ९; ५;  
११,१०;१३,११; १४,७; १६,६;  
१८,२,११;४,११; ७,२;९,२;५;  
१९,२,३;५,३;५;८;७,६;७; १०,  
५;६;७;१७,६;१८,३; ४;५; २०,  
२०,१०,१; २१, ६,३; २२, ६,  
४;१०,४; २३,८,४; जै. ६; ५०;  
५२; ५६;७०; ७२; ८२; १४४;  
१८६; प. २,१०; ३, १; गो. १,  
१,३;२, २;३;४; २, २, १३;  
३०;४,७,५,१३; अवरुधेऽवरुधे  
ऐ. छ.६; अवरुधे शां. १२,  
८; का. ११, २, ७, ९; १३-२०;  
२८; २९; १२, ८, २, ३३; ३४;  
तैआ. ५,१,७; जै. २०; ५६; ७२;  
८०;८४;८५;१३१; १८६;१९१;  
२०३;२०४; २०७; अवरुधते ऐ.  
५,२२;२३; का. छ. ६,९,२०; तै.  
१,२,२,४;५; ५,२;३;६,१;३, ७,  
७; तां. ५,६,११;१४; २३, ३,४;  
८,४;१७,२; २१,३; २४,१; २६,  
३;२७,३; २४,१,१४;५,२;६,३;  
७, २; ८, २; ३; प. ३, १२; जै.  
१६५;१६७; अवरुधे का. ५,३,  
५,४; अवरुधिरे जैड. छ. ८,४,  
६; अवरुधे ऐआ. १,४, ३; अवरुधे  
रुणधामहे जै. १४३; १६५;  
अवरुधे का. १३,१,७,१; २,४,  
१;२,१,३; १४,४,३,२१; तै. १,  
६,१,७;४,५; ३, ८, १०, १; ९,  
१,१;२,१;३; तां. १४,९,३४;

† Br. हस्त. 'परस्मै' इति पाठः । 'अपरस्मै' इति Kt. सम्मतः ।

२०, १०, १; २३, २१, २; २७, १;  
 २४, ७, २; ष. ३, ७; जै. २०; ७२;  
 ८०; ८२; १७७; अव... अरुद्ध  
 शां. १२, ८; अवारुधत् ष. ४, २;  
 अव... अरुधत् शां. १२, ८;  
 अवारुधाताम् जै. ८४; अवा-  
 रुधत् ऐ. १, १२३; तै. १, १, ६,  
 २३; ३, १, १; ४, ९, १; २; ३, ८,  
 ३, २; अवारुधत् तै. १, ४, ९, ४;  
 ५; तैआ. ५, १, ६; तां. १०, १२,  
 ३, ४; जै. ५६; १४३; गो. १, २,  
 २२; अव... अरुधत् तैआ. ५,  
 ७; अवरुधीत् शा. ५, २, २, ३; १;  
 १०, ४, ४, ३; अवरुधीत् शा. १३,  
 १, ३, २; तै. १, १, ४, १; ७, ३, २;  
 तैआ. ५, ४, ३; अवरुधीरन् तै.  
 १, ७, ३, ७; अवरुधीय शा. ५, ३,  
 ५, ४; तै. १, २, १, ६; ३, ९, २, १; जै.  
 ८२; गो. १, २, ६; अव... रुधीय  
 शां. १२, ८; अवरुध्यात् शांआ. ४,  
 ३; गो. १, २, ६; २, २, ३; अवारुत्सत्  
 शा. ४, ६, ९, २०; अवरुत्सि जै.  
 २०३; अवारुत्समहि जै. १६२.  
 अवरुध्यन्ते ऐ. २, १७; ६, २; तै.  
 १, ३, ४, १; २, ३, ६, ४; ३, ३, ८,  
 ८, ४; ९; १०, १.  
 अवारुत्सन्त ऐ. १, १२; तै. १, १,  
 ६, २.  
 अव-रुद्ध, द्वा- -द्ध: जै. ३३;  
 -द्धम् शा. ११, २, ७, १-५; १२,  
 १, ३, २३; ७, ३, १९; ८, ३, १७;  
 जै. १५७; १६२; गो. १, ४, १३;  
 -द्धा: शां. ११, ३; शा. १२, ७, ३,  
 २०; तै. १, १, ५, ९; ३, २, ७; ३,  
 ९, १, ४; तां. २, २, १०; ६, ७, ९;  
 ७, ९, ६; -द्धेन तै. १, ३, ८, २.  
 अव-रुद्धि- -द्धये का. १, १, १,  
 ५; ४, १, १२; -द्धि: जै. १८६;  
 १९१; २०२; -द्धये ऐ. १, १२;  
 २, १७; १८; २०; ३, १९; २४; ३१;

४, ६; १२; २१; ५, ३; ४; १६; १७;  
 १८; १९; २०; २१; ६, २; १५;  
 २०; २१; २४; ८, २०; २७; ऐआ.  
 १, १, २; ३; ४; २, ३; ४; ३, ७; ५, २;  
 शां. ७, १०; १०, १; १२, ८; २६,  
 ३; शा. २, १, १, ७; ३, ४, १५; ३,  
 ३, ४, २७; १२, ७, २, ८; १०; १३;  
 १८; २१; ८, २, १६; १३, १, ३, २;  
 ७, ४; २, ८, ५; ३, १, ४; ३, ६; ४, १,  
 ५; ६; १०; १३; १५; २, २; १३;  
 ५, १, ४; १५; ३, ९, ११; ६, १, ३;  
 ६, ११; २, ३; १२, १९; ७, १, २; ९,  
 १२; तै. १, १, ६, १०, ११; २, १,  
 ६; २, ३; ४, ५; ३; ६, ५; ६; ३, ७,  
 २; ८, १; २; ५; ६, ४, ५; ७, ६, ५;  
 ८, १, २; २, ५; ५, २; ३, ३, १, ४;  
 ६, ७; ९, १; ८, १४, ५; १७, ५; १८,  
 ३; ६; २०, १; २; ३; ९, ३, १; २;  
 १६, ४; २०, १; १२, ५, ९; तैआ.  
 ४, ४, ५; ५, ३, ५; ४, ३; तां. २,  
 ५, ४; ११, २; ४, ९, २३; ६, ५, १४;  
 ११, ४, ८; ६, ६; ७; १०, ४; १२, १,  
 ६; ९; ४, ६; १८; १९; ७, ८; ८, ६;  
 ९, १२; १०, ८; ९; १९; २४; ११,  
 १४; १६; १३, १, ९; ३, ६; ५, १५;  
 ६, ७; ७, ७; ८; १४; ९, ९; १३; २१;  
 २७; ११, २; ११; १२; १७; १४, १,  
 ७; ३, १९; ५, ५; २७; ७, ३; ७, ९, ८;  
 १८; २२; ३२; ३८; ११, ९; ११;  
 १९; २६; ३१; १२, २; १५, १, ४;  
 ५; ११; ३, १०; ३४; ५, २२; ३४;  
 १०, ११; ११, १२; १३; १८, ६, ८;  
 १९, २, ४; २२, १६, ३; ष. २, १;  
 जै. ६२; १२६; १३०; १३२;  
 १४३; १६५; १६७; १७०; मं.  
 २, ८, ८; गो. १, २, २४; ५, ४; २,  
 १, १९; ६, २; ३.  
 अव-रुधम् (कमुल) तै. २, १, २, १.  
 अव-रुध्य तैआ. १, २३, ९; तां.  
 १०, ४, ६; ९; जै. १६२.

अव-रुधत् - -न्धन् शा. ११, ६,  
 ३, १.  
 अव-रुधान- -न: शां. १२, ८;  
 -ना: ऐ. ४, १६.  
 अव-रुत्समान- -न: तै. २, १,  
 २, १; -ना: शा. १०, ४, ३, ६;  
 तैआ. ५, १, २; जै. १६२.  
 अव-रोध- -धा: ऐ. ७, २०; ३१;  
 -धान ऐ. ७, ३१; -धै: ऐ. ७,  
 ३१.  
 अव-रोधन- -म् ऐ. ४, १४.  
 अव-रो(-धिन्-) धिनी शांआ.  
 ४, ३.  
 अव/रुह, अवरुहति शा. १, १, २,  
 २२; ५, १, ५, ४; ऐआ. ५, ३, २;  
 अवरुहेत् ऐआ. १, २, ४; अवा-  
 रोहन् जै. १८८; अवारुक्षत् शा.  
 १२, ४, २, ७, ३, ७.  
 अव-रुह ऐआ. ५, १, ४; गो. १,  
 १, ३९.  
 अवर्ति(-वञ्छति)- -र्तिम् तै. १, ४,  
 ३, २; ५, ९, ६; ७; २, ५, ६, ३;  
 तैआ. १, १, ३; २१, २; -र्त्यै तै. २,  
 ५, ६, २; ३, ४, ८, १.  
 अवर्ति-काम- -मस्य तैआ. १,  
 ११, २.  
 अव/लम्ब, अवलम्बते तैआ. ७,  
 ६, १.  
 अव-लम्ब- -म्ब: जै. १३७.  
 अव-लिम्पत्( /लिप्)- -न्त: जै.  
 १७६.  
 अव-लेप- -पेन जै. १७६.  
 अव/लिह, अवलेहि जै. ५३;  
 अवलेह् ऐ. २, २२.  
 अव-लिह( त् )ती तां. १३,  
 ६, ९.  
 अव/लुप, अवलुपतु तैआ. १०,  
 २४, १; २५.  
 अव-लुप्त-जरायु- -यु: ष. १, ३;  
 २, २,

अव-लेखन- -म् सा. ३, १, २.  
 अव/वद्, अववादिपम ऐ. ५, २२.  
 अव-वदित्- -ता ऐ. ५, १४;  
 -तारम् ऐ. ५, १४.  
 अव/वा, अववासि जै. ३, ५, २, २.  
 अव/वृज्, अववृजेयुः तै. १, ४,  
 ६, ५.  
 अव/वृप्, अववृपेत् श. १२, ४,  
 २, १०.  
 अव-वृष्ट- -ष्टस्य तां. ९, ९, १०;  
 -ष्टेन तै. ३, ७, २, ३.  
 अव/व्यध्, अवविधेयत् तै. १, ६, ३, ७.  
 अव-विद्ध- -म् तै. २, ८, ७, ८.  
 अव-व्यय(√व्ये)त्- -न् तै. २, ४, ५, ५.  
 अव/शद्, अवशीयते जै. १२९;  
 अवशीयन्ते श. ५, २, ३, २; अव-  
 शीयताम् तैआ. ६, ४, १.  
 अव-शात्य जै. १२९.  
 अव-शान्त(√शम्)- -न्ताः ऐ. ३,  
 ३४.  
 अव/शिप्, अवशिष्यते श. १४, ८,  
 १, १; अवशिष्यते तै. ३, ७, ६,  
 २०; प. ४, ६.  
 अव/शृ, अवाशृणात् तां. ७, ५, २.  
 अव/श्चुत्, अवचुश्चोत् तै. ३, ७,  
 ३, ६; ७.  
 अव-श्चोतव- -न् श. ४, १, १, १७;  
 २, १७.  
 अव/श्रथ्, अव...श्रथाय श. ६,  
 ७, ३, ८; सं. १, ७, १०.  
 अव-ष्टब्ध(√स्तम्भ्)- -ब्धः ऐआ.  
 ५, ३, ३.  
 अव-ष्टब्ध(त→)ता(√ष्टिच्)- -ताः  
 श. १, २, ३, १; का. २, २, १, १५.  
 अवस्-अद्र.  
 अव/सद्, अवसीदेत् तां. २१, १४,  
 १५.  
 अव-स(भ→)भा- -भाः श. १, ३,  
 १, २१.  
 अवमर्जन- अव/सृज्. द्र.

अव-सान-, सित-, अव/सो द्र.  
 अव/रसू, अव...सुवामि तैआ.  
 २, ६, १.  
 अव/सृज्, अवसृजति शां. २, २;  
 अवसृज तैआ. ६, ४, २; अवासृजः  
 तै. २, ६, ९, १; अवसृजेत् सा.  
 २, २, १; अवसृजेयुः ऐ. ४, १३;  
 तां. ४, ३, ६.  
 अवसृज्यन्ते जै. १६८; अवसृज्ये  
 जै. १६८; अवसृज्येयु जै. १७०;  
 अव-सृजन- -नाय ङ. ७, २, १,  
 ११.  
 अव-सृज्य शां ङ. २, १६.  
 अव-सृष्ट- -ष्टः तै. २, ६, ८, ४;  
 ३, ७, ६, ३; -ष्टासः तै. १, ४,  
 २, २.  
 अव/स्रो, अवस्रुति शां. १३, ७;  
 शांआ. २, १; श. ६, ८, १, ३; ७,  
 ३, १, ७; अवस्रुयति श. ६, ७, ४, ८;  
 ९, ८, १, ३; ७, १, १, १; अवस्रुयन्ति  
 तै. ३, ३, ११, २; अवसास्यसि  
 गो. २, १, ८; अवस्रुय ऐ. १, १३;  
 शां. २६, १६; अवास्रुयत् श. ६,  
 ७, ४, ८; अवस्रुयेत् शां. ३, २; ८,  
 ९; तै. १, ५, २, ६; ३, ७, १, ४.  
 अवसाययति ऐ. १, १३; अव-  
 साययेत् श. ६, ७, ४, १५.  
 अव-सान- -नम् शां. ११, ५;  
 श. २, ६, २, ७; ६, ७, ४, ८; ८, १,  
 ३; ७, १, १, ३; ४; १३, ८, २,  
 ४; का. १, ६, २, ४; तै. १, २, १,  
 १६; ३, ७, ९, ७; ९, ९; १४, ५;  
 तैआ. १, २७, ६; ६, ६, १; गो. २,  
 ३, ११; -नस्य श. ७, १, १, ३;  
 १३, ८, २, ४; -ने ऐआ. ५, १, ६.  
 अव-सान-दर्श- -शौं तां. ५, ७,  
 ४; ११, ५, १९; जै. १६८; गो.  
 २, १, ८.  
 ?अव-सान-पति- -पतेः तै. ३,  
 ७, ९, ७.

अव-साना(-न्डअ-)य- -थे शां.  
 ११, ५; गो. २, ३, ११.  
 अव-सित- -तस्य तै. २, ८, ४, ३;  
 -ताः श. ७, १, १, १; -तान् श.  
 ७, १, १, १; ५; -ते ऐ. ५, २५.  
 अव/स्कन्द, अवस्कन्देत् जै. १२१;  
 अव-स्कन्ध प. १, १.  
 अव-स्कन्ध- -म् गो. २, २, १२.  
 अवस्ताव(-वस्+तातिल्) ऐ. ३, ४४;  
 ४, १३; १४; १८; १९; शां. २४,  
 ४; ५; श. ४, ४, २, १४; ७, १, १,  
 २४; ४, १, १०; ८, ६, १, २३; ९,  
 ३, १, ६; तै. १, २, ४, १, ५, १, १;  
 २; ३; ४; ५; २, ३; ३, ४; २, ८, ९;  
 ५; तैआ. ५, ७, १२; जै. १९४;  
 अवस्तात्प्रपदन- -नः श. ८, ६,  
 १, २३.  
 अव/स्तृ, अवस्तृणाति श. ३, ५, ४,  
 २०; २१; ६, १, १४; ७, १, ७;  
 अवस्तृणामि श. ३, ५, ४, २१.  
 अव-स्ती(ण→)णां श. ६, ६, १,  
 २३.  
 अव/स्था, अवतिष्ठति श. ५, ४, ३,  
 २२; अवतिष्ठन्ते तां. १३, ९, १६;  
 अवतिष्ठताम् तै. १, ७, ९, ६;  
 अव...अतिष्ठत् ऐ. ६, ३६; तैआ.  
 १, ६, ३; गो. २, ६, १६.  
 अव-तिष्ठत्- -न् जै. १८०.  
 अव-स्थाय जै. ३, २, ३, ७.  
 अव-स्थित- -तानि गो. २, ५,  
 ११.  
 अव/स्फूर्ज्, अवस्फूर्जति श. ११,  
 ५, ६, ९; तैआ. २, १४, १.  
 अव-स्फूर्जेत्- -जेन् श. ८, ६, १,  
 १०.  
 अवस्यु-, स्यु-, अवस् अद्र.  
 अव/हन्, अवहते जै. ११६; अव-  
 हन्ति श. २, ४, २, ९; ६, १, ८; २,  
 ५; ३, ५, ३, १५; ५, २, ४, १२;  
 का. १, ३, ३, ९; ६, १, ७, २, ३;

†'अवसानदेशी' इति मुपा. चिन्त्यः । स्वरस्तु चिन्त्यः । आनन्वितस्यायुदात्तचे निपातत्व चैव लज्जगसद्भावत् ।

अवघ्नन्ति श. १, २, २, ४; का. २, २, १, ४; अवजहि जै. १६०<sup>३</sup>; अव...जहि सं. १, ७, ९; जै. १६०; अवाहनू जै. १६०<sup>३</sup>; अवा-हताम् श. ५, २, ४, १२; अवाघ्नन् श. ३, ५, ३, १५<sup>१</sup>; ५, २, ४, ७; जै. २२. अवाघातयेत् श. १४, ९, ४, १२. अव-घ्नन्त्-न्तः श. १. २, २, ११, का. २, २, १, ८. अव-हत्य तां. ८, ९, १५; १६. अव-हन्यमान-नानाम् का. २, १, ३, ८. अव/श्हा, अवहाः तैआ. ६, ४, २. अव-हित-अव/धा द्व. अव/हृ, अवहरते श. ५, ३, ४, ९; अवहरति तै. १, ६, ५, १; अवहरावहै जै. १९२; अवजहार जै. १०८; अवजहिरै जै. १९२. अ-वाच्, अ-वाक्, अ-वाच्य-, अद्र. अवाञ्च्(-व/अञ्च्)-वाक्, ग् श. ६, ७, १, ९; श. ९, १, २, २२<sup>३</sup>; १४, ६, ८, ३-७<sup>१</sup>; -वाङ् ऐ. ७, ३१; श. १, ४, ३, १०; ३, ८, ३, १२; ५, ४, ३, २३; ६, १, १, ३; ७, १, २, ७; १४; ५, १, ३५; ८, ३, ४, ५; ४, ३, ११; ७, ४, १९; ९, ३, १, २४<sup>३</sup>; १०, ३, १, १; ८; ११, १, ६, ८; ३०; ५, २, ४; १२, ७, ३, २२; ९, १, ७; का. २, २, ४, १०; तै. १, ५, ६, १; तां. १, ५, ५; ष. २, २; सा. १, ८, ९; जै. २४; -वाचः श. ५, ५, ४, १०; तै. १, २, ४, २; ५, १२, १<sup>३</sup>; -वाचा श. १, ४, ३, २०; -वाच्चः ऐ. १, १७; २०<sup>३</sup>; ३, २९; ऐआ. १, ५, १; शां. २५, १२<sup>३</sup>; श. १, ४, ३, ८; ६, १, २, ११; ७, १, २, १५<sup>३</sup>; १०, १, ३, १; ११, २, ६, ९; १४, ६, ११, ५; तै. १, ५, ६, १; -वाच्चम् श. १, ४, ३, २०; ४, १, २, २२<sup>३</sup>; ५, ५, ६; १२, ७,

२, १; ३, २२; तै. २, ३, ६, ३; ७, ३; जै. १२७; १३०<sup>३</sup>; सं. २, ७, ४; -वाच्चि श. १, ३, ३, ७; -वाच्चौ श. ६, ४, २, ५; ८, ४, २, ७; ९, ४, ३, ६; १२, १, ४, ३; २, ४, १६; ३, १, ८; जैउ. २, २, ३, ९; १०; ४, ९; गो. १, ५, ३; ४. अवाची-ची श. १४, ६, ११, ५; तै. १, ८, ५, २; २, १, ४, २; -चीः श. २, ५, १, ११<sup>३</sup>; २०<sup>३</sup>; २, ५; ७, ९; ४, ४, ४, १<sup>३</sup>; का. १, ४, २, ९<sup>३</sup>; १६<sup>३</sup>; ५, १, ४; ५; ७; ३६; जै. ८८<sup>३</sup>; १२७; -चीम् तै. २, १, ४, १; तैआ. ६, १२, १; -च्याम् श. १०, २, ६, ३. अवाक्काऽ-क्काः श. ९, १, २, २२<sup>३</sup>; अ-वाक्क-, अद्र. अवाक्-छा(←शा)ख-म् तैआ. १, ११, ५. अवाङ्-नाभि सा. १, ५, १५. अवाचीन-म् श. १, ३, १, १३; ४, २, ४, २; १५<sup>३</sup>; ५, २, १, ८; ८, २, १, ११; १८; ३, ४, १३<sup>३</sup>; ४, १, ६; २, १६; ७, ४, २०; २१; १२, ९, १, ७; १३, ६, १, ११<sup>३</sup>; तै. २, १, ४, ४. अवाचीन-त्रिल, ला-लया तां. २, १३, २; -ला तां. २, १३, १; -लेभ्यः तां. १५, ५, १६. अवाचीन-वकल-लः शां १०, २. अवाचीन-शी(ष न् → ), ण्ण्ण-ण्यः श. ४, ५, ५, ६. अवाचीना(-नञ्)म्-म् ऐ. २, १<sup>३</sup>. अवान्(-व/अन्), अवानिति शां. १०, ४; १४, २; १५, ५; १८, ५; श. ४, ३, २, ६; जैउ. ३, १, ३, २; अवान्यात् शां. १२, ४; २३, ५; ६<sup>३</sup>; श. १, ३, ५, १४; ११, १, ६, ३२<sup>३</sup>; जैउ. ३, १, ३, १; जै. ३४<sup>३</sup>.

अवान-नः जैउ. २, २, ३, ६; ७; ४, ५; ६. अवानत्-नन्तम् शां. १४, २; २३, ६. अवा(-वञ्)न्तर, रा-रम् ऐ. ३, ३१; तै. २, ३, ५, ४; -राम् श. ३, १, ४, १; ४, ३, १; २<sup>३</sup>; ३; ९; -रायै तैआ. २, २०, १. अवान्तर-दिशू-दिक्षु श. १३, ८, १, ५; -दिभिः शांआ. १०, ६; -दिशः शांआ. १०, ६<sup>३</sup>; श. १, ८; २, ४०<sup>३</sup>; २, ६, १, १०<sup>३</sup>; ११<sup>३</sup>; ६, १, २, ४; ३, १, ४४; १४, ९, १, १४; ८, ५, २, १३; १०, ६, ४, १; ११, १, ६, २७<sup>३</sup>; १३, २, १०, ३; का. १, ६, १, ७<sup>३</sup>; तैआ. १०, ६३, १; जैउ. १, ५, १, २; -दिशम् श. २, ६, १, ३६; का. १, ६, १, २४<sup>३</sup>. अवान्तर-दिशा-शाः तै. ३, ९, ६, ५; तैआ. ३, ९, २; ४, ४२, ५; ७, ७, १; १०, ६३, १. अवान्तर-दीक्षा-क्षा श. ३, ४, ३, ८; १२, ३, २; -क्षाम् श. ३, ४, ३, ८; १२, अवान्तर-देश-शम् श. ११, ६, १, २; ७; जै. ४७; -शात् शां. २८, ४; -शो ऐ. ८, १०; श. ८, ४, ४, १०; १३, ८, ३, १०; सा. ३, ३, ५<sup>३</sup>; -शेषु सा. ३, ३, ५. अवान्त(-रञ्)रेढा-म् ऐ. २, ३०<sup>३</sup>. अवाप्(-व/आप्) अवाप्ति सा. १, ३, ३; ८; ४, २; ६; ८-११; २१; ३, २, ४; ५; ९, ३; सं. २; ४; गो. १, ५, १०<sup>३</sup>; अवाप्नुवन्ति गो. २, ६, २; अवाप्तवाम ऐ. ६, १८; ८, ४; ऐआ. १, २, ४; अवाप्नुवन् ऐ. ६, ३२; २, ६, १२; अवाप्तुयान गो. १, ४, १५; १९; २१. अवापि; तैआ. ४, ४०, १<sup>३</sup>.

अवाप्यते शां. २२, ६.  
 अवास-सम् गो. २, २, २०.  
 अवार(-व/वृ)-मृां ऐ. ४, १४.<sup>३</sup>  
 अवाच्छृ(-व/वृच्छृ), अवाच्छृत् श.  
 १, ८, ३, २७.  
 अवार्ज(-व/वृज्), अवार्जति का.  
 १, १, ४, २३; अवार्जन्ति श. ४,  
 ५, ८, ११.  
 अवास(-व/वृस) अवस्यति श.  
 ६, ३, ३, ६.  
 अवे(-व/वृइ) अवैति शां. १६, १०;  
 श. ६, ३, १, २४; ११, ७, ४, ३; तै.  
 १, ६, ५, ५; २, ७, ९, ५; अव...  
 एति तैआ. १, ९, ६; अवैष्यमि जै.  
 ३४; अवैष्यामि जै. ३७; अव-  
 युन् ? तैआ. ६, १२, १; अवैतु श.  
 १४, ९, ४, २२.  
 अव...ईमहे तैआ. २, ४, १;  
 अव... (ईमहे) तै. २, ७, १६, ४;  
 ८, १, ६.  
 अवैत्य-त्यः तै. २, ७, ९, ५.  
 अवेक्ष(-व/वृईक्ष), अवेक्षते ऐ. १,  
 २२; ६, १; श. १, ३, १, १३; १८;<sup>३</sup>  
 १९; २६; २७; २८; का. २, २, ४,  
 १०; १५; १६; तै. ३, ३, ४, १; तां.  
 १२, १३, ३२; व. १, ७; जै. ७७;  
 अयेक्षते तै. ३, ३, ४, २; ५, १, २;  
 ? अवेक्षते श. १, ३, १, १९; अवे-  
 क्षन्ते तैआ. ५, ६, १०; ११; १२;  
 अवेक्षाञ्चक्रे श. १, ७, ४, ६; जै.  
 २०९; अवेक्षे श. ७, १, १, ४०;  
 जै. २०९; अवैक्षत तै. ३, ३, ५, १;  
 गो. २, २, १५; अवैक्षन्व प. १, ७;  
 अवैक्षत ऐ. ३, ३, २; श. १, ३, १,  
 २६; ७, १, १, ४०; तै. ३, ३, ५, २;  
 तैआ. ५, ६, १२; गो. २, २, १५;  
 अवैक्षत श. ७, १, १, ४०; तैआ.  
 ५, ६, १२.

अवेक्ष्यमा(ण→)णा श. १, ३,  
 १, १३; का. २, २, ४, १०.  
 अवेक्ष्य श. १२, ४, ४, ६; ७; तां.  
 ६, ७, २४; जै. २०९.  
 अवैष्ट(-व/वृयज्)-ष्टाः श. ५, ४,  
 १, १.  
 अवैष्टि-ष्टयः तै. १, ८, ३, १;  
 -ष्टीः १ श. ९, ४, ३, १०.  
 अवोक्ष(-व/वृउक्ष), अवोक्षति श. ६;  
 ८, १, १२; १०, २, ३, १; का. १,  
 १, १, २; तै. १, १, ३, १; अवोक्षन्  
 श. ९, १, २, २१.  
 अवोक्षणी(य→)या-याः जैउ.  
 ३, २, ५, ९.  
 अवोक्षित-ते श. ६, ४, ४, १८;  
 -तम् श. ६, ४, ४, १८.  
 अवं(श→)शा-शो तै. २, ८, ४, ७.  
 अवचन-नात् शां. २६, ३.  
 अव(णड→)ण्डा श. ३, ३, १, १६.  
 अवदत्(व/वृद्व)-दत्तः श. १४, ६,  
 १०, ५; -दन्तः शांआ. ९, ३; श.  
 १४, ९, २, ८.  
 अवदा(दडअ)वद-दः ऐ. ७, १३.  
 अवद्य-द्यं मं. २, ७, १; -द्यात्  
 ऐ. २, ९; श. ३, २, २, २३; तै. २,  
 ८, ७, २; ३, ५, ७, ३; तैआ. २, ६,  
 १; अवद्य-द्र.  
 अवध्य(व/वृध्)-म श. ४, ६, ४, ६.  
 अवध्य-ता-तया श. ११, ५, ७, १.  
 अवर-रः शांआ. ५, १.  
 अवरिष्ट-ष्टात् तैआ. १०, ६३, १.  
 अवरण-ग्राह-हाय तै. १, ६, ४, २.  
 अवरुण्य, ण्या-ण्यम् श. ३, २, ४,  
 १८; ६, ४, ३, ८; -ण्याम् श. ६,  
 ५, २, १३.  
 अवचुम्-सम् तै. २, ४, ७, ७.  
 अवर्ण-लेदा-दाः गो. १, १, २७.  
 अवर्षुक्(व/वृष्)-कः श. १२, १,

१, ३; तै. ३, ३, १, ३; तां. २, १,  
 ४; -काः गो. १, ४, ३.  
 अवर्षोः(तोसुन्) ऐ. ३, १८.  
 अवशा-शान् तैआ. ६, ३, २; मं. १,  
 १, ३.  
 अवशिन्-शी गो. १, १, २३.  
 अवशी-कृत-ताःऽइव जै. १८.  
 अवश्य-कर्मन्-ण ऐआ. ७, १, ४.  
 अवपट्/कृ, अवपट्कार्पात् गो. १,  
 ३, ४.<sup>३</sup>  
 अवपट्-कृत, ता-ताः तां. ९, ६, २.  
 -तम् श. ४, ६, ७, ६; -तस्य जै.  
 १८; -ताः शां. १२, ४.<sup>३</sup>  
 अवस्(व/वृव्)-वः ऐ. ५, १२;  
 १९; ६, ७; शां. २२, ९; २६, १३;  
 श. १, ४, १, २६; २, ३, ४, ३५;  
 तै. २, ७, १२, ५; ८, ७, ६; गो. २,  
 ५, १३; -वोभिः तै. २, ८, ४, ८,  
 -सा श. ११, ४, ३, ६; तै. २, ४;  
 ३, ७; ११; ५, ३, ३; ८, १, ६; ६, ५.  
 अवस-सम् श. २, ६, २, १७; तै.  
 १, ६, १०, ५; २, ८, ७, १०; तां.  
 १०, १२, १; जै. ५५; -सेन श.  
 २, ६, २, १७; का. १, ६, २, ८;  
 मं. २, १, १३.  
 अवस्यु(-स्+वृयच्+उ)-स्यवे  
 ऐ. ८, २६; श. १४, २, २, ५;  
 तैआ. ४, ९, १; -स्युः श. १४, २,  
 २, ५; तां. १, ४, ७; -स्युः १ श.  
 ९, ४, २, ७.<sup>३</sup>  
 अवसीयस्(-सु+ईयस्)-से ऐ. ८,  
 २६.  
 अवां(-वडअं)-वा-म् सा. २, ६, ११.  
 अवाच्-क श. १४, ६, ८, ८; -चः  
 जै. २२.  
 अवाचं-यम-मः तै. ३, २, ३, ८.  
 अवाक्क(-च्+क)-म् श. १०, ६,  
 ३, २; अवाक्क गड.

† 'अ-पारवत्' इदमपि नञ्पूर्वकम् 'अ-वार-' प्राति. इति कैपाश्विनन्तम् । ‡ 'अवर्जति इति मुपा. चिन्त्यः । § '-ष्टी' मुपा. चिन्त्यः । S दीर्घदान्दसः । अथवा औणादिके 'ऊ' प्रत्यये 'अवस्यु-' इति प्राति.

१अ-वात†- -तः तै. २, ८, ५, ८.

२अ-वात्(√वा)- -म् तै. २, ८, ९, ४.

अ-वायु- -यु श. १४, ६, ८, ८.

अ-वाय- -म् जै. १४०.

अ-वारण- -म् तै. ३, २, ४, ५.

अ-वार्य- -र्याय तै. ३, ४, १२, १.

अ-वास्तु- -स्तुः तैआ. ४, ४२, १.

अ-वाहन- -नाः श. ४, ४, ४, १०.

अवि(√अव्)- -वयः श. ४, ५, ५, ३;

४; ६; -विः ऐ. २, ८; श. ५, ५,

४, १; ६, १, २, ३३; ४, १५; ७, ५,

२, २०; ३५; १०, २, १, १; ११, ५,

१, २; १२, ७, १, ३; १२; १४, ४, २,

९; तै. २, ६, ४, ५; ११, १; जै.

१०४; ११३; -विम् ऐ. २, ८;

श. १, २, ३, ६; ९; ६, १, ४, २, ५;

१८; ५, २, १९; ७, २, २, ११; ५,

१, ६; २, १५; २०; का. २, २, १,

२०; तै. १, २, ५, २; २, १, २, ४;

तैआ. २, ६, २; ३, १०, ३; तां. १,

८, ८; जै. ८, १९; ३७; ५०; ६४;

११८; गो. २, ३, १९; -वी श. ६,

१, २, ३, ४; -वीः श. १२, ७, २, ७;

-वीनाम् जै. १६१; -वेः ऐ. २,

८; श. ६, २, २, १५; ३, २, ३; ७, ५,

२, ३५; -वेःSइव श. ६, २, १, १५.

अवि-पाल- -लम् तै. ३, ४, ९, १;

-लाः जै. १८६; -लान् श. ४,

१, ५, ४.

अव्य(विSयत्)- -व्ये तैआ. १०,

१, १५.

अ-वि-कर्षत्(√कृष्)- -र्षन् ऐआ. ३,

१, ५.

अ-वि-कृष्ट- -ष्टः ऐ. ८, ११.

अ-वि-कृत- -तम् श. ३, १, ३, ३;

जैउ. १, १८, ३, ७.

अ-वि-कृता(तSअ)- -ङ्ग- -ङ्गः श. ४,

५, २, ६.

अ-वि-कल्प(कल्प)- -साः ऐ. ६, ३, १.

अ-वि-क्षीण- -णम् श. १, ६, ४,

१४; १६.

अ-वि-क्षुब्ध(√क्षुम्)- -ब्धः श. १,

१, २, २; ७, १, १५; का. २, १, २,

३; -ब्धम् श. १, ४, ५, १.

अ-वि-क्षोभ- -भाय तै. ३, ७,

६, ७.

अ-वि-गूढ(√गुह्)- -द्वाः ऐ. ४, १९.

अ-वि-ग्राहम्(ग्रह्+णमुल्) तै. २, ३,

२, २.

अ-वि-चाचलि(√चल्)- -लिः श.

६, ७, ३, ७; तै. २, ४, २, ८; ९.

अ-वि-चिकित्सत्(√कित्)- -न् श.

४, ३, ४, २०.

अ-वि-चृत्य- -त्यः श. ७, १, ३,

१५; -त्यम् श. ७, १, ३, १५.

अ-वि-चेतन्- -नानि ऐ. ६, ३५; तै.

२, ४, ६, ११; -नासः जै. १३६.

अ-वि-च्छिन्न(√छिद्)न्ना- -न्नः गो. १,

१, ३४; ३५; ३६; -न्नम् प. ४, ५;

गो. १, १, ३४; ३५; ३६; -न्नाम्

ऐ. ७, १२; तां. २३, २०, ३; २२,

६; २४, १६, ६; १७, ४.

अ-वि-च्छेद- -दम् श. ६, ४, २,

१०; -दाय श. ६, ४, २, १०;

९, ५, १, ४४; तां. ७, १, ९; ३, ८; ९.

अ-वि-जयमान- -नाः श. १, ५, ४, ६;

-नौ जै. १२८.

अ-वि-जा(त→)ता- -म् तै. ३, ४,

११, १.

अ-वि-जानत् (√ज्ञा)- -नन्तः जै.

८६; -न्ताम् जैउ. ४, १०, २, ३.

अ-वि-ज्ञात, ता- -तः ऐआ. ३, २,

४; शांआ. ८, ७; श. ४, ५, २,

१०; १४, ४, ३, १७; ६, ७, ३१;

-तम् शां. ६, १२; श. ११, ५, ८,

६; १४, ४, ३, १५; १७; ६, ८, ११;

जैउ. ४, १०, २, ३; -तस्य गो. १,

३, १९; -ता ऐ. ७, ३२; ३४;

-तान्Sइव तै. ३, १०, ११, ४.

अ-वि-ज्ञायमान-नेन गो. १,

३, २०.

अ-वि-तथ- -थेन सं. ३.

अवितचे, अवितृ-√अव् द्र.

अ-वित्ति(√रविद्)- -त्या श. १३,

२, २, १५.

अ-वित्त्वा- जैउ. १, १८, १, १.

अ-वि-दग्ध(√दह्)- -म् गो. १, २,

११; १४.

अ-वि-दाह- -हाय तै. ३, २, ८, ७.

अ-वि-दित(√रविद्)- -तः श. १०,

६, १, ५; ६; ७; ९; १४, ४, २, २८;

-तम् श. १०, ६, १, ८; ११, ५, ३;

८-१२; जै. १०३; जैउ. ४, १०,

२, १; -तात् जैउ. ४, १०, १, ४;

-तौ श. १०, ६, १, ४.

अविदितापैयच्छन्दोदैवतप्राह्मण-

-णेन आ. १.

अ-विदित्वा- श. १४, ६, ८, १०.

अ-विद्वस्- -द्वान् ऐ. ५, ३०; शां.

२७, १; शांआ. १०, ८; श. ९,

५, २, ३; १०, १, ३, १०; ११, ५, ३;

४; १४, ६, ७, ४; ९, ४, ३; तै. २,

३, ३, १; ४; १-३; ४; ५; ६; तैआ.

८, ६, १; गो. १, ३, १३; २, २, १७;

१९; -द्वांसः श. १०, ५, २, २;

५, ४, १६; १२, २, ३, १२; १४, ७,

२, १४; ९, २, ११; ४, ४; तां. १, ६;

१०; १४, १, १३; जै. ८३; गो. १,

१, ३८; ४, २३.

अ-विद्या- -द्या ऐ. १, ११; श.

१४, ७, १, २०; -द्याम् श. १४,

५, २, ४, ५.

अ-विद्यमान(√रविद्)- -नम् गो.

१, २, १३.

अ-वि-दोह- -हाय तां. १८, २, १२.

अ-विधवा- -वा तै. ३, ५, १३, ३; ७, ५,

१०; -वाः तैआ. ६, १०, २.

† = ऋ. ६, १८, १; सा. ऋ. तै. स्थलयोः √वातेराह तच्चिन्त्यम् । पक्षान्तरे च ऋ-स्थले √वनोतेरप्याह सा. । P.W. प्रभृतयोऽन्तिममेव कल्पमाहतवन्तः । † 'अवि-' मुपा. स्वरश्चिन्त्यः ।



अ-विघव-स्त्रीक- -म् सा. ३, ३, ५.  
 अ-वि-हित- -तः शां. ६, ९; -त्तेन  
 शां. ६, २.  
 अ-वि-घृ(त→)ता- -ताः तां. २४,  
 ११, २.  
 अ-वि-नामित- -तानि स. २.  
 अ-वि-नाशिन्- -शी शा. १४, ७, ३,  
 १५.  
 अ-वि-नाशित्व- -त्वात् शा. १४,  
 ७, १, २३-३०.  
 अ-विन्दत्- -न्तः जै १५५.  
 अ-विन्दमा(न→)ना- -नाः जै १३१.  
 अ-वि-परि-हृत- -तः ऐआ. ३, १, १.  
 अ-वि-पर्यास- -म् शा. ३, ७, १, २२.  
 अ-वि-प्रति-षेध- -धः सा. १, ३, ८;  
 ४, १.  
 अ-वि-वर्ह- -ह्रांय शां. २, ४; ७, ९;  
 १७, २.  
 अ-वि-भ- -भः जै. ५१; -भम् जै. ५१.  
 अ-वि-भक्त, क्ता- -क्तः ऐ. ८, १; -क्ताः  
 ऐ. ८, १.  
 अ-वि-भेदना- -नया तां. १२, १३, १.  
 अ-वि-अपिदिन्- -शि शा. ३, १, १, २.  
 अ-वि-मुक्त- -क्तः झ. १, ९, २, ३;  
 ३, ४, १, ४.  
 अ-वि-मुच्यमान- -नः ऐ. ६, २३;  
 गो. २, ६, ५.  
 अ-वि-मोकम्डइव(णमुल्) जै. १६४.  
 अ-वि-राज्- -राजा ऐ. ३, २२.  
 अ-वि-लिख्य (√लिख्) ऐआ. ५, ३, ३.  
 अ-वि-लुप्त- -प्तम् सा. १, ३, ६.  
 अ-वि-वाक्य- -क्यम् ऐ. ५, २२; शां.  
 २७, १.  
 अ-वि-वादिनी(√वद्)- -नीम् श.  
 ३, ९, ३, २.  
 अ-वि-विक्त(√विच्)- -क्तम् जै. ४, ४,  
 ११, १, १, ७.  
 अ-वि-वृत्- -तम् शा. १४, ६, ८, ८.

अ-विश्वमिन्(-मूडइ-)- -म् तै. २, ८,  
 १, ५.  
 अ-विर्षा- -पम् शा. १, ९, २, २०; तै.  
 १, २, १, २५; ३, ३, ९, ९; ७, ४, ५.  
 अ-विपाण- -णः शा. ५, १, ३, ८.  
 अ-वि-पादिन्- -दी तैआ. १, १९, १.  
 अ-वि-सर्पिन्- -र्षी तैआ. १, १९, १.  
 अ-वि-सृष्ट- -ष्टानि सं २; -ष्टौ तैआ.  
 १, १०, ५; ६.  
 अ-वि-स्रस- -साय ऐ. १, १३; १६;  
 २८; २९; २, २; शां. ३, २; ९, ४;  
 तां. ११, ६, २; ९, ३; १२, १, २;  
 १३, ४, १३; ९, २५; गो. २, ३, ११.  
 अ-वि-स्रस्त- -स्तः ऐ. ६, २३; गो. २,  
 ६, ५.  
 अ-वि-हृत, ता- -तः ऐ. ४, २; ऐआ.  
 ५, १, ६; -तम् ऐ. ४, ४; -तया  
 शां. १७, ४; -ताम् ऐ. ६, २४;  
 ता३म् ऐ. ६, २६; -तासु ऐ. ४, २.  
 अ-वी(-विडइ-)-हित- -म् तै. १, १,  
 ८, ६.  
 अ-वी(त→)ता(√वी)- -ताः ऐ. ५, ४.  
 अ-वीर्य- -रःऽइव शा. ११, ५, १, ३;  
 -रम् शा. ११, ५, १, ४.  
 अ-वीर-हन्- -हणौ शा. ३, २, ४, १२;  
 -हा ऐ. १, १३; शा. ३, ३, ४, ३०.  
 अ-वीर्य, र्या- -र्यः शां. ३०, ११; का.  
 २, १, १, ७९; तै. ३, ७, १, १९;  
 -र्यम् शा. १, ३, २, १४; ७, ३, १७;  
 -र्यां शा. २, ५, २, ३६; का. १, ५,  
 १, २२; -र्याम् शा. २, ५, २, ३६;  
 का. १, ५, १, ३२.  
 अ-वीर्य-त(-र→)रा- -राम् शा.  
 ८, ७, २, ३; ९, ४, ३, ४.  
 अ-वृजिन- -जिनः शा. १४, ७, १,  
 ३५-३९.  
 अ-वृत्ति- -त्तिम् तां. १६, ६, ५; जै.  
 १४४.

अ-वृद्ध- -म् सं. ३.  
 अ-वेद- -दाः शा. १४, ७, १, २२.  
 अ-वेद-विद्- -दम् गो. १, ३, १५;  
 -विदे शांआ. ८, ११.  
 अव्य-अवि-द्र.  
 अ-व्यक्त(वि√अञ्ज्)- -क्तः तैआ. ४,  
 २९, १; -क्तम् तैआ. १०, १, १.  
 अ-व्य(विडअ-)-ति-मोह- -हाय शा.  
 १३, २, १, ७; तै. ३, ८, १६, ४.  
 अ-व्यति-पक्त(√सञ्ज्)- -क्तान् शा.  
 १२, ७, ३, १५; १६.  
 अव्यति-पङ्ग- -ङ्गम् तैआ. ५, ४, १३;  
 -ङ्गय तैआ. ५, ४, १३.  
 अ-व्यतीपात्तिर्- -ती तैआ. १,  
 २२, १२.  
 अ-व्यथमा(न→)ना(√व्यथ्)- -ना  
 शा. ६, ५, ४, १२; ७, ४, २, ५;  
 -नाम् शा. ८, ३, १, ८.  
 अ-व्यथयत्- -यन्ऽइव तैआ. १,  
 ३, ४.  
 अ-व्यथा- -थै शा. ५, ४, ३, ७; ८,  
 ६, १, ५; ६; ७; ८; ९; तै. २, ७,  
 १६, १.  
 अ-व्यधि- -धिभिः तै. २, ८, ७, ९.  
 अ-व्यथ्य- -म् ऐ. ७, ३१; ३३; ३४;  
 ८, १, ४.  
 अ-व्यनत्(वि√अन्)- -त् ऐआ. १,  
 ३, ४.  
 अ-व्यय(वि√इ)- -यः शांआ. ३, ७,  
 -यम् तैआ. १०, ११, २; गो. १,  
 १, २६.  
 अ-व्ययी-भूत- -तम् गो. १, १, २६.  
 अ-व्यर्थुक्त(वि√ऋच्)- -क्तः तै. २,  
 १, ६, ३; ३, ३, १, ५; अभ्युद्-अद्र.  
 अ-व्य(विडअ-)-व-च्छिन्न, चा(√छिद्)  
 - -न्नः ऐ. १, ११; -न्नम् शां. ७,  
 ३; शा. १, ३, ५, १३; ९, ३, ३; ५;  
 -न्नाः शां. २, ७; शा. १, ३, ५, १६;

† 'अ-विष-' तै. मुपा. स्वरथिन्यः । √अवतेरौणादिकः 'टिपच्' प्रत्ययान्तः, स्वरव्यत्ययधेति भाष्यरत्नस्यप्रसन्नो-  
 हेत्यधिकम् । ‡ अ-वीर'-इति स्वरमु. Bw. प्रभृतिषु चिन्त्यं मूपा. विरोधात् । § 'अ-वीर्य'-इति मुपा. स्वरथिन्यः ।  
 S 'अ-वीर्य-' इति मुपा. स्वरथिन्यः । तु = कासं ३५, १७ । ¶ 'अ-विडअतिऽपात्तिव' ।

-ज्ञानि श. १, ३, २, १६; -त्रेन  
 श. १, ९, ३, ३, ५; -त्रैः ऐ. ५, २;  
 ४; १०; १५; १६; -गो. २, ६, १०;  
 -त्रौ श. ७, ४, २, २०.  
 अ-व्यवच्छेद-दाय ऐ. १, ११;  
 २, २८; २९; शां. २२, १; श. ९,  
 ३, २, ६; ११, ५, ७, १०; १२, ८, २,  
 १८; ३५; ९, १, १०; १३, १, ३, ७;  
 ६, ३; जै. १०; २०९.  
 अ-व्य(विऽअ)-व-लम्बिन्-म्बि शां.  
 २६, १.  
 अ-व्य(विऽअ)-व-लंस-साय तां.  
 १३, ११, ५; १४, ५, ४; ष. १, ४.  
 अ-व्या(विऽआ)-कृत-तम् श. १४,  
 ४, २, १५; -ते जै. २१२.  
 अ-व्या(विऽआ)-वृत्त-त्ताः तै. १, १,  
 ८, १.  
 अ-व्या(विऽआ)सि(क→)क्ता-क्ताम्  
 शां. ११, ८; जैऽ. १, १२, ३, ५.  
 अ-व्या(विऽआ)-हावम् (√हु+णमुल्)  
 ऐ. ३, ३७.  
 अ-व्यूढ(वि√ऊह्)-ढः ऐ. २, १८;  
 -ढे श. ५, १, ३, १३, ५, ४, ३३.  
 अ-व्यूढ(वि√ऊध्)-ध्वेन श. १२,  
 ३, ५, १३.  
 अ-व्रत-तम् ऐआ. ५, २, २; जै.  
 १४६; -तस्य ऐ. ७, ११; शां. ३, १.  
 अ-व्रत्य-त्यम् ऐ. ७, ८; ऐआ. ५,  
 ३, ३; श. ३, २, २, २४; ४, ३, २.  
 अ-व्लीयमान(√व्ली)-नम् तां. १२,  
 ३, १३.  
 √१अश, अशनुते श. ३, १, १, १२;  
 ५, ४, ५, ५; १०, ३, ५, ८; तै. ३,  
 ९, १४, १; १२, ५, ९; अशनुते ऐ.  
 १, ६, ८; १२; १३; २, १५; ३, १३;  
 २१; २३; ३, २७; ४१; ४४; ४;  
 ८; १३; १४; १५; २४; २९; ३०;  
 ५, १; ६, ३२; ७, १२; २०; ऐ. ८,  
 ६; ९; १०; २५; २७; ऐआ. १,  
 १, १; २; ३, ७; २, १, २; ३, २; ३;

३, २, १; २; शां. १, १; ३, ८; ९, ४;  
 श. ३, २, ४, १२; ५, ४, ५, ४; १०,  
 ५, ४, १६; १२, २, २, ८; १३, १, ७,  
 ३; ४, ३, १५; १४, ४, १, २४; तै. २,  
 ४, ६, ९; ३, १०, १०, ४; १२, ३, १;  
 तैआ. १, ११, १; २, २, १; ५, ११, ५;  
 ६; ८, १, १; षं. २; ३; तां. १, २, ८;  
 १०, ३, ५; ३, ७; ८; १३; ३, १७;  
 ५, २०; १४, ९, १२; ११, ३७;  
 १५, १२, २; २२, ११, ७; १५, ११;  
 जै. ५४; ५७; ६२; ६५; ७८; ८४; ९४;  
 १३६; १७७; १८८; १९४; १९६;  
 २००; २०९; गो. २, ४, २; १०;  
 अशनोति श. १४, ६, ८, ८;  
 अशनुवाते श. १२, ९, ३, १३;  
 अशनुवते ऐ. ४, २२; शां. १९, ५;  
 ३०, ७; तां. ४, ७, ४; ष. ३, १२; जै.  
 १६८; आनशे तै. १, १, ७, २; ८, ६;  
 २, १, २४; ३, ७, १२, ५; तां. ७, ६, ९;  
 १०; ११, १, ४; १६, ६, १४; जै.  
 २५; आनाश तै. २, ४, ६, २;  
 आनशाते तां. १०, १२, १०; जै.  
 १०५; आनशिरे श. १०, ४, ३, ४, ५;  
 आनशुः ऐ. ३, १२; शां. १४, ३;  
 तैआ. १०, १०, ३; अश्रवत् श. ११,  
 ४, ३, १९; अश्रुताम् श. ४, १, १,  
 २२; अष्ट ऐ. ६, १५; अष्ट श. ४, १,  
 १, २२; २, २१; ५, ७, ८; ष. १,  
 ५; अश्रुवाताम् ऐ. ४, ८; अश्रुवै  
 ऐआ. १, ४, ३; आश्रुत तां. ११,  
 १०, २१; १४, ११; ३७; २३, १३, २;  
 जै. ५७; आश्रुवाताम् जै. ८४;  
 आश्रुवत ऐ. ४, २४; शां. ३, ८, ४;  
 श. १२, २, २, ८; अश्रुवीत ऐआ. २,  
 ३, ३; जै. १३६; अश्रुवीय तां. १४,  
 ११, ३१; अश्रीम जै. २०९; अश्रीरत्न  
 जै. १५६; अश्रीय ऐ. १, २६;  
 शां. ११, ८; श. २, ३, ४,  
 २२; ३, २, ४, १२; ४, ३, १८; ४,  
 ३, ४, २८-३१; श. १४, ३, २, २०;

का. १, ४, १, १७; तै. २, ८, ६, ८;  
 ३, ११, ५, ३; तां. १, ८, ३; ३; ६; ८;  
 १०; ११; १३-१६; अशीमहि ऐ.  
 ४, १०; श. १४, ३, १, ३१; तै. २,  
 ४, २, ७; ६, ६; ५, १, २; ३, ७, ७,  
 ३; ९, ४; १४, ३; तां. १, ६, ५; ४, ७,  
 ४; अशीमहि तै. ३, ७, ९, ९; तैआ.  
 ४, ७, ५; १०, ५; २१, १; अश्यात्  
 तै. ३, ५, १०, ५; अश्याम् तै. २,  
 २, ५, ४; ३, ७, ६, १४; तैआ. ३, १०,  
 ४; अश्याम श. २, ५, २, ७; आष्ट  
 ऐ. ७, ५; आशत तां. १, २, ८.  
 √२अश, अशनाति ऐ. २, ३; ऐआ.  
 ३, २, ४; शां. ११, ३; श. २, ३,  
 १, ११; १२; १०, १, ५, २; ११,  
 १, ७, २; ३; का. १, ३, १, ६; तै. १,  
 ४, ८, ४; २, १, ५, ४; ३, ९, ६; तैआ.  
 १०, ६४, १; जै. १४०; जैऽ. १, ९, २,  
 ६; २, ५, ३, २; गो. १, ३, १४;  
 अशनाति श. १, १, १, ९; २, ३, १,  
 ११; १२; ४, २, ४, १८; श. १०,  
 ५, २, ९; ४, १२; ११, १, ७, १;  
 २४, ३; २, ४, ७; ५, ४, १८;  
 ६, २, ९; का. १, ३, १, ६; २, १,  
 १, ७; अश्रन्ति ऐ. ७, ११; शां.  
 २, ८; ३, १; २; ७, ३; ११, ३; श.  
 १, २, १, ४; २, ४, २, ४; ३, ६, १,  
 २३; ३, २१; ४, ६, ९, ७; का. १,  
 ३, ३, ४; २, १, ४, ३; जैऽ. १, ७,  
 ३, २; अश्रन्ति श. १, ६, ४, १५;  
 ३, ५, ३, ५; ६, १, १; ३, २, १; ४, ६,  
 ५, ४; का. १, १, ४, ३; ५, १, २०; तै.  
 १, ६, ६, ४; २, २, ५, ७; तैआ. १, ३, १,  
 १; अश्रीय जै. २०९; अशनामि श.  
 १, ८, १, १४; १५; अशनामि श.  
 ३, १, २, २१; अश्रीमः जै. २०९;  
 आश जै. १३०; आशुः श. २, ४, ३,  
 २; अशनाय श. २, ४, २, ४; का. १, ३,  
 ३, ४; अशान श. ११, ५, ४, ५; मं. १,  
 ६, २६; जै. १२६; अशनामि. का. १, ३,

२, १; ? अइनाम† श. २, ४, ३, १;  
 आइनात् श. ६, १, २, ११; तां ११, ८,  
 १०; अश्रात् गो. १, २, १५; आइनन्  
 का. १, ३, २, २; ११; तै. १, ६, ६,  
 ४; जै. १४३<sup>३</sup>; आइनाम् श. ११,  
 ५, १, १०; अइनीत् श. २, ४, २,  
 २०; ६, १, ३६; का. १, ३, ३, १७;  
 ६, १, २४; अइनीत् तैआ. १, ४, १;  
 अइनीयाताम् श. १४, ९, ४, १३-  
 १७; ? अश्रायेरन् गो. २, ५, ९<sup>१</sup>;  
 अइनीयात् ऐ. २, ३; ८; ९; शां. ६,  
 ३; ७, ३<sup>३</sup>; १०, ३<sup>३</sup>; श. १, १, १,  
 ८<sup>३</sup>; ९; १०<sup>३</sup>; २, १, ४, १; २<sup>३</sup>; ३,  
 १, २, १<sup>३</sup>; २१<sup>३</sup>; ६, ३, २१; ८, ३,  
 ११; ५, २, २, ४; ६, २, २, २९<sup>३</sup>;  
 ७, २, ४, १४; ५, २, ३७; ९, ३, ४,  
 ४; ५, १, ६; ९; १०, १, ४, १३<sup>३</sup>; ५,  
 २, ९; ११, १, ७, १; ५, ४, १८<sup>३</sup>;  
 १४, १, १, ३३; का. १, १, ४, १<sup>५</sup>;  
 २, १, १, ६; ७<sup>३</sup>; ८; तै. १, ६, ७, १;  
 तैआ. १, २६, ७; २, ८, १; ५, ८, १३;  
 जै. २०३; जैउ. १, १७, २, १<sup>३</sup>; १८,  
 २, १; २, ५, ३, २<sup>३</sup>; अइनीयात् श. २,  
 १, ४, २<sup>३</sup>; ३, ६, १, २३; ३, २, १;  
 ४, ३, ३, १५; तै. १, ३, ८, १; ३,  
 ७, ३, १२; ६, ७, १<sup>३</sup>; तैआ. १, ३२,  
 १; अश्रीयुः ऐ. ७, ११; शां. ३,  
 १; श. २, ३, २, ८; ४, ३, १३;  
 का. १, ५, २, १५; अइनीयाम् श.  
 श. ४, २, ५, १९<sup>३</sup>; अइयाम ऐ. १,  
 २२; श. १४, २, २, ४२; तैआ. ४, १०,  
 ५; ५, ८, १२; आशिपुः श. २, ४,  
 २, २२.  
 अइयते श. २, ५, २, २३.  
 आशयति तै. १, ७, ६, ५<sup>३</sup>.  
 अशान-, ना-, अशानाय-, अशानया-,  
 -नाया-, -नायु-, -नायुक-,  
 आशित-, अद्र.  
 अशित, ता- -तम् श. १, १, १, ९;

का. २, १, १, ७; तै. १, २, ६, २;  
 जै. १६७; -ताः जै. १८; -तात्  
 जै. १२९.  
 अशितव्य-म् ऐ. २, ३; ९; शां. १०,  
 ३; श. १, २, ३, ९.  
 अशितु- -ता श. २, ३, १, ११; का.  
 १, ३, १, ६<sup>३</sup>; अशिष्ट-, अशी-  
 तम-अद्र.  
 अशित्वा- श. ४, २, ५, १९; १४, ९,  
 २, १५<sup>३</sup>; जै. ८३; १३०; २०६.  
 अशिष्यत्- -प्यन् श. १४, ९, २,  
 १५; शांआ. ९, ७; -प्यन्तः श.  
 १४, ९, २, १५.  
 अशिशित्- -तः श. १०, ४, १,  
 १८.  
 अइनुत्- -न् ऐआ. २, १, ४<sup>५</sup>; श. ११,  
 ५, ४, १८.  
 अ-शकार- रान् जै. १८२.  
 अ-शक्नुवत्- -वन् शांआ. ७, ९;  
 -वन्तम् ऐआ. ३, १, ४; शांआ.  
 ७, १०.  
 अ-शत- -तेन श. ४, ३, ४, ३.  
 अ-शत-दक्षिण- -णः श. ४, ३, ४, ३.  
 अशान(√२अश)- -नम् ऐआ. २, ३,  
 ४; शां. ७, ३; श. १, १, २, १७;  
 ३, १, १०; ११; ६, २, ५; ३, १२; १७;  
 ७, २, ५; २, ३, १, १७<sup>३</sup>; ४, २, २; ३;  
 ३, १, २, १; ४, २, ४, १८; ६, ४, २;  
 ५, ४; ५, ५, ४, ६; श. १४, ४, २, २९;  
 का. १, ५, १, २०; २१; २, १, २, १३;  
 २, २; ३; जै. १८६; १३०; -नस्य शां.  
 २, १; श. ६, ६, ४, ७; -नानि श.  
 ६, २, १, ३९; -नाय श. १, ६, ३,  
 २; ५; ३, २, २, १७; ५, ५, ४, ३; ६;  
 -ने शां. ४, ४; जैउ. २, ५, ३, ३<sup>३</sup>.  
 अशान-पति- -पते श. ६, ६, ४, ७.  
 अशाना- -नायै श. ११, ७, ३, ३.  
 अशाना(-नऽअ)नशानु- -नस्य श.  
 १, १, १, ७; का. २, १, १, ६.

अशाना-पिपासा- -पासाभ्याम्  
 ऐआ. २, ४, २; -पासे ऐआ. २,  
 ३, २; ४, २<sup>३</sup>; गो. १, ४, २३.  
 √अशानाय(-न+क्यच्), अशानायति  
 श. ५, ३, ५, १२; आशानायन्? जै.  
 ३८; अशानयेयुः जै १८.  
 अशानायत्- -यतः शां. १०, १;  
 -यन् तां. ९, २, १९; १५, ३, २५;  
 -न्तः तां. ६, ७, १९.  
 अशानायन्ती- -न्तीः जै. १८; गो.  
 २, ५, १०<sup>३</sup>.  
 अशानायि, अशानाया- -नया  
 तैआ. ४, २२, १; जैउ. १, १, ३, ३;  
 ३, ३, २, २; जै. ३२; ८८; -नयाम्  
 जैउ. १, १, ३, ४; ५; ४, ११, ५, ९;  
 जै. १४; ३२<sup>३</sup>; -नायया श. १०,  
 ६, ५, १; -नाया ऐ. २, २; ७, १५;  
 शां. २५, १; श. ७, २, २, २१;  
 ९, २, ३, ८; १०, २, ६, १९; ६, ५,  
 १; १२, २, ३, १२; १३, ३, ५, २;  
 -नायाम् ऐ. ५, २७; ७, ३; शां.  
 २५, १; श. ९, २, ३, ८; १०, ६, ५;  
 ४; ११, ३, ३, ७; -नायायै श. ७,  
 २, २, २१.  
 अशानया-पिपासा- -से तै. १, ५,  
 ९, ५; ६.  
 अशानया-मृत्यु- -त्युः तै. ३, ९,  
 १५, २.  
 अशानाया-पिपासा- -साभ्याम्  
 शांआ. ११, १; -पासे श. १४,  
 ६, ४, १.  
 अशानायु- -यवः तां. ४, ५, १५<sup>३</sup>;  
 ६, ४, १२.  
 अशानायु-क, का- -कः श. ११, ४,  
 २, १०; -काः श. ७, २, ३, २३;  
 श. ११, ७, ३, ३; १२, १, १, ४; गो.  
 १, ४, ४.  
 अशानायुक-तर- -राऽइव जै. ९१.  
 अशानि- -नि श. ११, २, ७, २२<sup>३</sup>;

† आशुदात्तत्वं चिन्त्यम् ‡ 'वर्हिः' इत्यस्य 'प्रजाः' इत्यस्य चोपरि एतत्स्य लीये टिट्र. । § 'अशानायापिपासा'-द्र. ।  
 § क्यचि 'न छन्दसि० (पा. ७, ४, ३५)' इति दीर्घताभावः । ¶ 'अशानी-' प्राति. सं. १, इति B.W.M.W.

-निः शां. ६, ९<sup>३</sup>; शा. ६, १, ३, १४<sup>३</sup>; ११, २, ७, २१; २३; ६, ३, ९; १४, ६, ९, ७, ९, १, १३; तै. १, १, ३, १२; -नेः तै. १, २, १, ७; -न्या ष. १, २<sup>३</sup>.

अशनि-हत- -तस्य तै. १, १, ३, १२; सा. २, २, २.

अशून्य-(निःअ)न्त- -न्तः शा. ११, २, ७, २५.

अ-शपत्(√शप्)- -पतः तै. ३, ७, ६, २३.

अ-शब्द- -म् शा. १४, ६, ८, ८.

अ-शम्भुश्च शा. २, १, २, ४.

अ-शम-रथं-भावुक- -कः तै. १, ३, ५, ४.

अशया- -या जै. ११४.

अ-शर(व्य-→)व्य- -न्याः शा. ५, ३, ५, ३०.

अ-शरीर, रा- -रः ऐआ. २, ३, ६; ३, २, ३<sup>३</sup>; ४; शांआ. ८, ३<sup>३</sup>; ६; शा. १४, ७, २, १०; जै. १४३; -रम् ऐ. २, १४; ऐआ. २, ३, ६; शांआ. ८, ७; जैउ. ३, ७, १, १०; -रा ऐ. २, १४<sup>३</sup>; जै. १४३<sup>३</sup>; -राः तैआ. १, ८, ६; जै. १४३; -राभिः शां७, १; -राम् जै. १४३<sup>३</sup>; -रेण जैउ. ३, ६, २, २; ७, १, १०; जै. १४३<sup>३</sup>.

अ-शवा(वःअ)-मि- -मिभिः शा. १२, ३, ५, २; गो. १, ५, २२.

अ-शस्त(√शस्)- -स्तः ऐ. ६, ३, १<sup>३</sup>; गो. २, ६, ९<sup>३</sup>; -स्तम् ऐ. ५, ४.

अ-शस्ति- -स्तिः शा. ६, ३, २, ७; तै. ३, ७, ५, १२; -स्तिभ्यः मं. २, ६, १९; -स्तिम् गो. १, ५, २५, -स्तीः शा. ६, ३, २, ७.

अ-शस्ति-हन्- -हा ऐ. ५, ४.

अ-शान्त, न्ता- -न्तः ऐ. ३, ८; शां. १३, ९; १९, ४; शा. १२, ५, १, १५; तै. २, १, ३, २; ३, २, ८, ४; ७, २,

६; गो. १, २, १८<sup>३</sup>; २, ३, ५, ८; -न्तम् शा. ९, १, १, ४२<sup>३</sup>; १२, ४, १, ५; ८; तैआ. १०, १, १३; मं. १, ७, २; -न्तम्इव जै. ९६; -न्ता शा. ३, ५, १, ३३; ३५; २, ८; -न्ताः ऐ. ८, ६; गो. १, १, ३; २, २, ८; -न्तान् ऐ. ३, ३५; -न्तानि शां. २९, ४; शा. १, ७, ३, ८; -न्तैः तां. २१, २, ९; -न्तौ शा. १२, ४, ३, ४.

अ-शान्त-तनु- -तनवः ऐ. ८, २४<sup>३</sup>.

अ-शान्त-तर- -राः शा. ९, १, १, २०.

अशित-, -वृ √२अश् द्र.

अ-शित्थिल, ला- -लः तै. ३, १, ५, ९<sup>३</sup>; -लम् जैउ. ४, ११, १, १३; -ला शा. २, १, १, १०; -लाम् शा. १, ७, १, ११; का. १, १, १, ७<sup>३</sup>; -लायाम् शा. २, १, १, ९-११; -लेश. ३, ५, ४, २२.

अ-शित्थिलं-भाव- -वाय तै. ३, ३, ३, ५.

अ-शिमिद्- -दः शा. १४, २, २, ५; -दाय शा. १४, २, २, ५.

अ-शिमि-विट्ठिप्- पः तैआ. १, ९, ५.

अ-शिरस्- -सम् ऐआ. ३, २, ४; शांआ. ८, ७.

अ-शिव- -वः शा. १२, ८, १, ५; -वाः शा. १३, ८, ४, ३; -वासः शा. ११, ५, १, ९.

अ-शिशिष्ठ-(शित्+इष्टन्)- -ष्टः शा. १, ९, २, २०.

अ-शीत- -तेषु शा. १०, २, ६, ८<sup>३</sup>.

अ-शीत-तनु- -नो तै. १, २, १, २५; ३, ३, ९, ९.

अ-शीत-तम- -म शा. १, ९, २, २०<sup>३</sup>.

अशीति- -तयः ऐआ. २, १, २<sup>३</sup>; शांआ. २, १०; शा. ९, १, १, २१; ४४; ३, ३, १९; १०, १, २, ९<sup>३</sup>; ४, २, ५; -ति

शांआ. २, १०; -तिः शांआ. ८, २<sup>३</sup>; शा. ९, १, १, ४४; १०, ४, २, २५; गो. १, ५, ५; २३; -तिम् शांआ. ३, ८; ९<sup>३</sup>; १०; शा. ८, ५, २, १७; १०, ४, २, २५; ४, ३, १३; २०; -तिभिः शांआ. २, १०; शा. ९, १, १, ४४; ३, ३, १९; १०, १, २, ९; -तिभ्यः शा. ९, १, १, ४४<sup>३</sup>; ३, ३, १९<sup>३</sup>; -तीः शांआ. २, ७; शा. ९, ५, १, ६३; -तीनाम् शा. ९, १, १, ४४; ३, ३, १९; १०, १, २, ९; ४, २, २५; -त्याः शांआ. २, १०; -त्याम् शा. ९, १, १, २१<sup>३</sup>.

अशीति-शत- -तम् तां. १६, १, ८.

अशीति-शतेष्टक- -कान् शा. १०, ४, २, ६.

अशीति-सहस्र- -म् ऐआ. ३, २, २<sup>३</sup>;

अशीती(तिःइ-)-ष्टक- -कान् शा. १०, ४, २, १०.

अ-शीर्थ- -र्थः शा. १४, ६, ९, २८; ११, ६; ७, २, २७.

अ-शुक्ल- -क्लः शा. ७, २, ४, १६.

अ-शुक्लवती- -त्वौ शा. ६, १, २, १४.

अ-शुचि- -चिः सा. २, ६, १०.

अ-शुद्ध- -द्धः शा. १, १, ३, १२; का. २, १, ३, ७; तां. १४, ११, २८; १९, ४, ५; ७; ८; -द्धाः शा. १, १, ३, १२<sup>३</sup>.

अ-शुभ- -भे शा. २, ४, २, ६; का. १, ३, ३, ६.

अ-शुश्रुवस्- -वुषे गो. २, ३, १८.

अ-शु( सु ? ) भूयानध्यायाध्ययन- -नेन गो. १, १, २२.

अ-शुष्का( -कःअप्र-→ ) प्रा- -म् तै. ३, ७, ४, ८.

अ-शुद्रो(-द्रःउ-)- च्छिट्ठिन्- -ष्टी शा. १४, १, १, ३१.

अ-शून्य- -न्यः तै. ३, १२, ९, १; गो. १, १, ३, ४; ३५; ३६; -न्यम् गो. २, १, १<sup>३</sup>.

अ-शून्यता- -तायै श १०, ४३, १९.  
 अ-शून्यो(-न्यडड-)पस्या- -स्था सं.  
 १, १, ११.  
 अ-श्रु(ङ्)→ ङी तां. २१, १, ७.  
 अ-श्रुण्वत्(√श्रु)- -ण्वतः श. १४, ६,  
 १०, ११; -ण्वन् ऐआ. २, १, ४;  
 -ण्वन्तः शांआ. ९, ५; श. १४, ९,  
 २, १०.  
 अ-श्रुत, ता(√श्रा)- -तः श. ४, ५, २,  
 १६; -तम् श. १, ६, १, २७; ३, २,  
 २, १०; ८, १, ७; २, २५; ३, ६; -तया  
 श. ३, ८, २, २०; -तासः तैआ.  
 १, २७, ४; -तेन श. ११, ४, ४, ४.  
 अश्रुतङ्कत- -तः जै. ९.  
 अ-शोक- -म् श. १४, ८, १२, १.  
 अ-शोकान्तर- -म् श. १४, ७, १, २२,  
 अशोदिव- -बः जै. १४३.  
 अशून्युष्णिगं- -म् तैआ. १, १, ३<sup>३</sup>;  
 २१, २.  
 अशुम्न- -श्मा श. ३, १, ३, ११.  
 अशुम्न- -श्मन् श. ९, १, २, ५<sup>३</sup>;  
 -श्मनः श. ६, १, ३, ५<sup>३</sup>; ९, १, २,  
 ४<sup>३</sup>; १३, ८, ४, ३; -श्मनि श. ९,  
 १, २, ५<sup>३</sup>; -श्मसु † जैड. ४, ५, १,  
 २; -श्मा शांआ. ४, ११; ११, ७,  
 श. ६, १, २, ३<sup>३</sup>; ५, १, ६, ९, १, २,  
 ५<sup>३</sup>; २, ३, १४; १६<sup>३</sup>; ४, ३, ६; १०,  
 ४, ३, १८; ५, ४, १५; १४, ९, ४, २६;  
 सं. १, ५, १८; जैड. १, १८, ५, ७<sup>३</sup>;  
 २, २, १, १२<sup>३</sup>; -श्माऽश्व शांआ.  
 ११, ८; सं. १, २, १; -श्मानः श.  
 ३, ४, ३, १३; ९, ४, २; ४, २, ५, १५;  
 तै. ३, १२, ६, ३; -श्मानम् श.  
 ६, १, १, १३; ३, ५; ९, १, २, ९; २, ३,  
 १४; ४७; १०, ४, ३, २२; १४, ४, १,  
 ८; तैआ. ४, ४, २, २; सं. १, २, १; जै.  
 १३१; जैड. १, १, ७, ६; १८, ५, ७;  
 ८; २, २, १, १२, १३.

अश्म←अश्मन्  
 अश्म-गन्धा- -म् श. १३, ८, १, १६.  
 अश्म-चित- -म् तां. १४, ३, १३.  
 अश्म-पुरा- -म् श. ३, १, ३, ११.  
 अश्म-मय- -याः श. ३, ९, ४, २;  
 -यानि श. १२, ५, २, १४; -येन  
 जैड. ४, १, १, २.  
 अश्म-मूर्धन्- -र्धा ऐ. ८, २८.  
 अश्मन्-व(त्→)ती- -तीः श. १३,  
 ८, ४, ३; तैआ. ६, ३, २; ४, २; ९, २.  
 अश्म-त्र(ज→)जा- -नाम् तैआ. ४,  
 ११, ८.  
 अश्मा(श्मऽअ-)पिधान- -नः तां.  
 १९, ७, १.  
 अश्मा(श्मऽअ-)भिधान- -नात् जै.  
 २०३.  
 अ-श्मधु- -श्रुवः गो. १, ३, ७; ९.  
 अ-अद्धान(-त्√धा)- -नेभ्यः श.  
 १२, ४, १, १०.  
 अ-श्रद्धा- -द्वा ऐ. ४, १७; ७, १२;  
 तैआ. ७, ११, ३; -द्वा श. १, २,  
 ५, २४; २५; १४, ४, ३, ९; का.  
 २, २, ३, २१; २२; -द्दाम् श. ११,  
 ६, १, १२<sup>३</sup>; तै. २, ६, २, ३.  
 अ-श्रम(√श्रम्)- -मम् जै. १८५; -मैः  
 तै. २, ८, ७, ९.  
 अ-श्रमण- -णः श. १४, ७, १, २२.  
 अ-श्रान्त-तर- -रैःऽ-रैः ऐ. ४, २७<sup>३</sup>.  
 अ-श्रवणीय(√श्रु)- -म् जैड. १, १८,  
 ५, ४; २, २, १, ८.  
 अश्रि- -श्रीः ष. ४, ४.  
 अश्रि-दैवत- -तानि ष. ४, ४.  
 अश्रु- -श्रु ऐ. ७, ८; गो. २, १, १५<sup>३</sup>;  
 श. ४, २, १, ११; ६, १, २, २; ४; ३,  
 १, २८; -श्रुः श. ६, १, १, ११; २, ३;  
 -श्रुभ्यः श. १२, ७, १, २; -श्रुणि  
 श. ९, १, १, ६.  
 अश्रु-मुख- -त्वाः जैड. ३, २, ३, १.

अ-श्रुत(√श्रु)- -तः ऐआ. ३, २, ४;  
 शांआ. ८, ७.  
 अ-श्रुति- -म् श. १३, ८, १, २.  
 अ-श्रोत्र- -म् श. १४, ६, ८, ८.  
 अ-श्रोत्रिय- -याः श. १३, ४, ३, ३.  
 अ-श्लील, श्लो(←श्री-र)- -लम् श. ३,  
 १, २, १६; तै. २, ८, ८, १२; तैआ.  
 २, १५, १; तां. २, १७, ४; -लस्य  
 ऐ. १, २५; -ला तां. २, १७, ४;  
 १४, ११, २८; १७, ५, १; १८, १, ९;  
 १९, ४, ७; -लानि तै. १, ५, ३, ४<sup>३</sup>;  
 -लाम् तां. १७, ५, १; २.  
 अ-श्लील-नामन्- -त् तै. १, ५, २, ६.  
 अ-श्लेष्मन्- -प्मा तां. १६, १, १३.  
 अ-श्लोण- -णः तै. ३, ९, १७, २.  
 अ-श्लोणा(-णऽअ-)ङ्ग- -ङ्गैः तैआ.  
 २, ६, २.  
 अश्व- -श्वः ऐ. २, ८; ३, ११; ४७;  
 ४९<sup>३</sup>; ४, १; ५, १<sup>३</sup>; ऐ. ६, ३५;  
 शां. १५, ४; श. १, २, ५, १९;  
 ४, ३, ६; २, १, ४, २३; २४; ५, ४,  
 ९; ३, ४, १, १७; ५, १, १९; ६, २,  
 ४, ५<sup>३</sup>; ४, २, १, ११; ३, ४, ७;  
 १३; २७<sup>३</sup>; ५, १, ४, ५; ३, १, ५<sup>३</sup>;  
 ६, १, १, ११; ४, १५; २, १, १५;  
 १८; ३, १, २२; २८<sup>३</sup>; २९; ३, ८;  
 १०; १२; १३; २२; ४, ४, १२<sup>३</sup>; १३;  
 ५, ३, ९; ६, ३, ४; ७, ३, २, १०;  
 १२; १३; १४<sup>३</sup>; १६; ५, २, १८<sup>३</sup>;  
 १०, २, १, १; ६, ४, १०; ५, ७;  
 ११, २, ५, २; १२, ४, १, १०; ७, १,  
 ५; १३, १, १, १<sup>३</sup>; २, ३; ५-८; ९<sup>३</sup>;  
 ४, ३; ६, १<sup>३</sup>; ६, २<sup>३</sup>; ९, ५; २, २,  
 १४; १५<sup>३</sup>; १७; १९<sup>३</sup>; ३, १<sup>३</sup>; २, ५,  
 ४; ६, ८; १५; ७, ५; ६; ९; १०; ८, १;  
 २, १, १; ३, २, ३; ३, १<sup>३</sup>; ४; ५<sup>३</sup>;  
 ४, १; ६, ३; ८, १; ४, २, ३; ४; ४, १;  
 ५, १, १३; १४, १, २, २०; ६, ५, १;

† भा. अश्रि(√अश्+निन्) +उष्णि(√उष्+निन्) सर्वाङ्गव्यापिदाहो ज्वरादिव्यंश्रुवानदाहोऽमिर्वा ।  
 सा. तु अश्रीनां (√अश्) भोक्तृणां दाहकोऽमिः । † मुपा. 'अश्नसु' इति चिन्त्यः । OR. 'अङ्गम्' इति प्राति.  
 आह तन्न । तथा सति मुद्रितरूपाणुपपत्तेः ।

का. १,१,४,१७; १८; २३; ६, ३,  
 ७; २, २, ३, १८; तै. १, १, ३, ९;  
 ५, ४, ५; ६; ८; ८, ३, २, १, ५; ३, ५,  
 ३; ७, २, ६; ८, २, ३; २, २, ५, ३;  
 ७, १, ३; ३, २, २, १; ५, २, २; ८,  
 २, १; ३; ४, २; ३; ७, १; २;  
 ३; ८, ४, ९, १; ३; ४; १२, २;  
 १३, २; १९, २; २०, ३; ४; २२, १;  
 २, ३; ९, २, ४, ४, ५; ५, ३; ६, ४;  
 ८, २; ११, १; १२, ३; १३, २; १६,  
 १; १७, ३; ४; ५; २०, २; २१,  
 १; २२, १; २; तैआ. ३, ११, ९;  
 ४, ४, ५; ५, ३, ५; ६, ११, २; तां.  
 १, ७, १, ६, ५, २, १, ७, १८; १०, २,  
 ५; ११, ३, ५; १२, १३, २६; १३,  
 ९, १३; १६, १, १०; १७, ११, ३;  
 १८, १, २०; ९, ११; २०, ४, ५;  
 २१, ४, २; ६; ७; ११; १५, १०; जै.  
 ६; ४९; ६५; ७४; ७७; ११३; १३९;  
 जैल. ३, ६, ६, ५; गो. १, २, १८;  
 २०; २१; ३, १; २, ३, १९; ४, ११;  
 -इवम् ऐ. २, ८; ३, ११; ४९;  
 ८, २१; ऐआ. १, २, ४; २, ४, २;  
 ५, १, ६; शां. १, १; १५, ४; २७,  
 २; ३०, ६; श. १, २, ३, ६; ९; २,  
 १, ४, १६; १७; १८; ५, ४, ९; ३, ५,  
 १, २०; ४, ३, ४, १२; ५, ४, ५, २२;  
 ६, १, ४, २; ५; १८; ३, २, २; ७;  
 ३, ७; ५, २; ४, १, ९; ७, ३, २, १०;  
 १६; १८; ५, २, ६; १५; १८; ८, ७,  
 ३, १०; ९, २, ३, ४; १०, ६, ४, १;  
 १२, ७, २, २१; १३, १, १, ३; ४;  
 ४, १; ६, २; ३; २, २, २; २, ५, ३;  
 ६, २; ७, १; ९; ११; १५; ३, ६, १; ८,  
 ६; ४, २, १; १६; ३, १; ५, १, १६;  
 २, ३; ४, २; ४; ७; १९; २२; ७, १, ७;  
 १४, १, १, ३२; का. १, १, ४, १५;  
 २३; ६, ३, ७; २, २, १, २०; २२;  
 तै. १, १, ५, ५; ६; ६, १०; ३, ५, ३;  
 ८, २, ३; ६, ४; २, १, २, ४; २, ५, २;  
 ३, २, ५; ४, ३; ३, ८, ३, १; ९, ३;

४; २०, ४; ५; २२, २; २३, १; ९,  
 ४, ४; ८; ५, ३; ८, २; १३, १; ३;  
 १७, १; २०; १; २१, १; २२, २;  
 तैआ. ३, १०, २; ६, ५, ३; १०, १, ५;  
 तां. १, ८, २; १३, ३, १९; १६, १२,  
 ४; सा. ३, ९, ८; जै. ६; ८; १९; ३७;  
 ५०; ६४; ११८; १३६; १३९;  
 गो. १, २, १८; २१; २, ३, ९, १९;  
 -इवस्य ऐ. ३, ४९; श. २, १, ४,  
 २४; ४, ३, ४, ७; ६, २, २, १५; ३,  
 ३, २२; ४, ४, ७; ७, ५, २, ३३; श.  
 १०, ६, ४, १; ११, २, ५, २; ३; १२,  
 ८, १, ४; १३, १, १, ३; २, ९; ३, ५;  
 ४, २; ६, १; २; २, २, १४; १६; १८;  
 १९; ५, ४; ३, १, १; २; ४; २, २;  
 ३; ३, २; ५; ६; ४, २; ६, १; ४, २; १५;  
 १७; ३, ४; ५, २, २; १०; ३, ८;  
 १४, १, १, २३; २४; २५; २, २०;  
 ५, ५, १६; का. १, १, ४, २३; तै.  
 १, १, ५, ४; ९; ९, ५, ८, १; २, ७, ७,  
 १; ३, ८, २, ४; ४, २; ६, १; ८, १;  
 ९, २, ४; १४, ६; १९, १; १९, २;  
 २०, ३; ९, २, ४; ४, ४; ८; ५, ५;  
 ११, २; १२, १; १३, २; ३; २३, १८;  
 २६; तैआ. ४, ३, १; ५, ३, ५; तां. १,  
 ६, १७; २१, ४, २; ४; ९; ११; जैआ.  
 १, ९८; जै. १८६; जैल. ३, ६, ६, ५;  
 गो. १, २, १८; -इवा श. ५, ५, ४,  
 ३५; १४, १, ३, २५; तै. २, ६,  
 ११, ४; तैआ. ४, ५, ४; ५, ४, ८;  
 -इवा ऐ. ४, ६, ५, १; ६, ३३; ८,  
 ११; ऐआ. २, ६, १; श. ५, १, ४,  
 ६; १५; ५, २७; २, ४, ९; ४, ३, १७;  
 तै. १, ७, ९, १; ६; २, ८, ७, १; ९,  
 ९; ३, ८, २१, १; तैआ. ३, १२, ५;  
 तां. २४, ११, २; मं. १, ३, १३; जै.  
 १३४; गो. २, ५, २; ६, १३; -इवात्  
 ऐ. २, ८; -इवात् ऐ. ३, ५, ५, १, ८,  
 २३; शां. २२, ३; श. ५, १, ४, ५;  
 ५, २१; २७; ४, २, १४; १३, ५, ४,  
 १२; १३; तै. १, ३, ५, २; ६, ९; ३,

१, २, १०; तैआ. १, ३१, १; ६, ५,  
 २; तां. २५, १०, २२; गो. २, ६,  
 १; -इवानाम् ऐ. ५, १; ८, ११;  
 तै. २, ७, ५, २; तां. ६, ३, १५; १.  
 ५, १०; जै. १६१; -इवाय श.  
 २, ५, ३, ११; ६, ३, १, २२;  
 ६, ३, ८; १३, २, ६, ८; ८, १;  
 ४, १, १४; १५; ५, २, १२; का. १,  
 ६, २, ६; तै. ३, ९, ४, ८; १६, १;  
 -इवासः तै. १, ४, २, २; -इव श.  
 ६, ३, २, २; ४, ४, २; १३, २, २, १;  
 ५, २, १०; तै. ३, ८, ७, ३; १३, २;  
 २३, १; ९, १०, १; जै. ६; गो. १, २,  
 १८; -इवेन ऐ. ८, २१; २२; श. ६,  
 ३, २, ७; ४, ४, ७; १२, ८, १,  
 १४; १३, २, ३, १; २, ७, ५; का.  
 १, १, ४, १८; तै. ३, ८, ५, १; २; ४;  
 २२, १; ९, २०, २; तां. ८, ४; जै.  
 ६५; -इवेभिः तै. २, ६, १३, ३; -इवेषु  
 शांआ. १२, १; श. १२, ८, ३, २२;  
 तै. २, ४, ४, ८; ७, ७; ५, ८, ६; ६,  
 ५, ६; ७, ७, १; मं. २, १, ८; २, ३;  
 सा. १, ८, १५; -इवै ऐ. ४, २७;  
 ८, २३; तै. २, ५, ४, १; ५, १; २;  
 ८, ६, १, ७, ७; ९, ८; ३, १, १, १०;  
 २, १०; ७, १०, २; -श्री जै. २७.  
 अश्व-कर्ण- -गौं जै. १५०.  
 अश्व-क्रान्ता- -न्ते तैआ. १०, १, ८.  
 अश्व-चरित- -तानि तै. ३, ८, ८,  
 १; २; ३.  
 अश्व-जिव- -त् तै. २, ४, ३, २; ३,  
 ७, १४, ५.  
 अश्व-तर- -रः ऐ. ३, ४७; श. १२, ४,  
 १, १; ७, १, ५; तां. १६, १, १०; जै.  
 ११३; जैल. १, १, ४, ४; गो. १, ३,  
 १; -रम् तै. १, ८, ६, ४; श. १२,  
 ७, २, २१; तां. १, ८, १६; -राः  
 जै. २०७.  
 अश्व-तरी- -री तां. ६, १, ४;  
 जैल. १, १, ४, ४; -री जै. १६८;  
 -रीम् तां. १, ८, १६.

अश्वतर-गर्दभ- -भौ तैवा. ३,  
१०,३.  
अश्वतर-गर्भ- -र्भः ष. ५,७.  
अश्वतर-रथ- -थः ऐ. ६, २७;  
७,१८; गो. २,६,७.  
अश्व-त्थ(√स्था)- -त्थः ऐ. ७,३२;  
८,१६; श. १२, ७, १,९; तै. १,  
२,१,८; -त्थम् श. ११,५,१,१३;  
-त्थस्य श. ११, ५, १,१४; १३,  
८,१,१६; तै. १, १, ३,९; ३,८,  
१२,२; -त्थात् तै. १, २, १, ७;  
८,१६; -थे श. ४, ३, ३,६; ५,  
२,१,१७; ३,५,१४; १३, ८,३,१;  
तै. १,१,३,९; २, १,५; ३,८,१२,  
२; गो. १,२,१५.  
अश्वत्थ-त्व- -म् ऐ. ३, ४९,५,  
१; श. १३, ३, १, १; तै. १,१,  
३,९; ५,४; ३,८,१२,२; तां. २१,  
४,२.  
अश्व-द्वाद(श→)शा- -शाः तां१७,  
११,२.  
अश्व-नाम्न- -मानि तै३,८,१७,१.  
अश्व-प्- -म् तै. ३,४,९,१.  
अश्व-पति- -तिः श. १०, ६,१,२;  
-तिम् श. १०,६,१,२.  
अश्व-पशु- -शुम् तै. ३, २, २,१;  
-श्वं तै. ३,२,२,१.  
अश्व-प्रणीत- -तः श. ७,३,२,४.  
अश्व-मित्र- -त्रः वं. ३; -त्रात् वं ३.  
अश्व-मेध- -धः श. ६, ६, २, १;  
९,४,२,१८; १०,१,५,३; ३,३,३;  
६,५, ८; ११, २, ५, १<sup>३</sup>; ४; १३,  
१, २, २; ३,६; ६, ३; २, १,१;  
२,१<sup>३</sup>; १३; १४; १६; ९,२; १०,२;  
११,२; ३,१,४; ३,६<sup>३</sup>; ४,३,४,१,  
२; ५,६; १०<sup>३</sup>; १५<sup>३</sup>; २,२<sup>३</sup>; १७; ४,  
११; ५,१,४; ५; ९; १५<sup>३</sup>; ३,९; ११;  
तै. ३,८,१,२; ३,३; ९,४; १४, १;  
९,४,५; ७,१; ३; २२, २; तां. २१,  
४,३; गो. १,५,७; -धम् श. १०,

६,५,७; ११,०,५,१; ४<sup>३</sup>; ५<sup>३</sup>; १३,  
१,३,२; ४,१; ८,१; २,१,१,५,१;  
४,१,१; तै. ३, ८, ६, ३; ८,२;  
११,१; १४,१; १५,१; ९, १,१; २,  
३; १३,१; -धस्य श. १०, ६, ५,  
७; १३, १, ८, १; २, २, १३; ४,१,  
१५<sup>३</sup>; २,१७<sup>३</sup>; ५, १,९; ७, १,७;  
तै. ३,८,६,५; १९,१<sup>३</sup>; ९, २१,२;  
३; तां. २१,४, १३<sup>३</sup>; -धात् गो.  
१, ५,७; -धे श. १३, १,२,९<sup>३</sup>;  
२,३,१<sup>३</sup>; ११,१<sup>३</sup>; ३,३, १०<sup>३</sup>; ४,५;  
५,४; ४,१, १२; १३; ५, १, १०;  
१४; २, ९; २२; ४, १५; तै. ३, ८,  
२१,४<sup>३</sup>; २२,१<sup>३</sup>; ९, ६, ४; १०,  
१<sup>३</sup>; १७,५; २१,२; ३; ष. ४,३,  
-धेन श. ११, २, ५, ५; ८, ३, ५,  
१३, १, २, ९; ५, १, ६, ३<sup>३</sup>; ७, १; २,  
६, ३; ९; ९, १; १, १<sup>३</sup>; ४, १, १; ५, ४,  
१; ६, १६; तै. ३, ८, ४, २; ९, ४,  
१०, १; १६, १; १८, ६; ९, ४, ६; ५;  
१; ६, १; ७, १; ८, १<sup>३</sup>; ८, ३; ९, ३<sup>३</sup>;  
१४, १; ४; १६, ३; २०, २; २२, २, ३;  
४; तां. २१, ४, २<sup>३</sup>; गो. १, ५, ८;  
-धैः श. १३, ५, ४, ३.  
अश्वमेध-त्व- -म् श. १०, ६, ५, ७.  
अश्वमेध-याजिन्- -जिनः श.  
१४, ६, ३, २<sup>३</sup>; -जिनम् तै. ३, ८,  
७, ३; -जी श. १३, १, २, ३; तै.  
३, ८, ३, ५; २०, ५.  
अश्व-मेधिन्(-ध+इनि)- -धी तै.  
३, ८, २०, ३; तां. २१, ४, ३.  
अश्व-युज्- -युग्भ्याम् तै. ३, १, २,  
११; ५, १३<sup>३</sup>; -युजा तै. ३, १, २,  
१०; -युजोः तै. १, ५, २, ९.  
अश्व-रथ- -थः ऐ. ७, १९; ऐवा.  
३, १, १; शांवा. ७, २; ४; श. ५, २,  
४, ९; जै. १३४; -थाः तां. १६, १३,  
१०; जै. २०५; -धेन ऐ. ४, ९.  
अश्व-रूप- -पाणि तै. ३, ८, ८, ४;  
१७, ४.

अश्व-ल- -लः श. १४, ६, १, ४<sup>३</sup>; १२.  
अश्व-वत्(मत्तुप्)- -त् ऐ. ५, १<sup>३</sup>;  
१२; २०; तै. ३, १, १, ८; ७, ९, ९;  
तां. १२, ४, १५; गो. २, ६, ११.  
अश्व-वाल- -लाः श. ३, ४, १, १७;  
जै. १५०.  
अश्व-वृप्- -पः श. १४, ४, २, ८.  
अश्व-शक्- -कानि श. ६, ५, ३, ११;  
-केन तैवा. ५, ३, ५; -कैः श.  
६, ५, ३, ९.  
अश्व-शत्- -म् तै. १३, ४, २, ५.  
अश्व-शक्- -फः श. १, २, २, १०;  
का. २, २, १, ७; -फेन श. १३,  
३, ४, ४; तै. ३, ९, ११, ४.  
अश्वशफ-मात्र- -म् श. १, २,  
२, १०; का. २, २, १, ७.  
अश्व-शीर्ष- -म् जै. १८६.  
अश्व-सनि- -निः श. ४, ४, ३, ११;  
तां. १, ६, ४.  
अश्व-साद्- -म् तै. ३, ४, ७, १.  
अश्व-सूक्त- -म् तां. १९, ४, ९;  
जैवा. १, १२२.  
अश्व-सूक्ति- -क्तिः तां१९, ४, १०.  
अश्व-स्तोमीय, या- -यम् श. १३, ३,  
६, १<sup>३</sup>; २; ३<sup>३</sup>; ४<sup>३</sup>; तै. ३, ९, १२, १<sup>३</sup>;  
३<sup>३</sup>; -याः श. १३, ३, ६, ५.  
अश्व(=इव)भि-धानी- -नी श.  
६, ३, १, २७; -नीम् श. १३, १,  
२, १; -नीभिः श. ६, ३, १, २६.  
अश्वभिधानी-कृ(त→)ता- -ताः  
श. ६, ३, १, २७.  
अश्वभिधान्य(-नीइव)-पि-हित-  
-तेन ऐ. ६, ३५.  
?अश्वभिधान्य(-नीइव)-भि-हित,  
तां- -तम् जै १३६; -ताम् जै १३६.  
अश्व(←श्व)-मघ- -घा शां२६, ११.  
अश्वयत्(-इव+व्यच्)- -यन्तः ऐवा.  
... ५, १, ६; तै. २, ५, ८, १२.  
अश्ववत्(-श्व+मत्तुप्)- -वत् शां.  
२२, ३; २३, ३<sup>३</sup>.

शुश्र्वावती- -ती: तै. २, ८, ९, ९.  
 रश्श्र्वावती- -म् तै. २, ८, ४, ८.  
 अश्विन-(-श्व+इनि)- -श्विना श.  
 ४, १, ५, १७; ५, ५, ४, २५; १४,  
 २, २, २०; तै. २, ४, ३, १३; ५,  
 ४, ५; ६, १२, २; १३, ३; ७, १२, १;  
 ३, ७, ५, १; तैआ. ४, ९, २; ५,  
 ८, २; -श्विना ऐ. १, २१; २२;  
 ४, ११; ५, १२; २०; ७, ९;  
 ऐआ. १, १, ४; शां. ८, ५; ९, ६;  
 १४, ५; १८, ५; २६, १५; श. ७,  
 २, ३, ८; १४, १, ३, ३३; २, १, १९;  
 २, १६; तै. १, ४, २, १; ८, ६, १;  
 २, ४, ३, ७; ४, ४, ६; ६, १२, १; ३;  
 ४; ७, १७, ३; ८, ७, ८; ८, ७, ९;  
 तैआ. १, १०, २; ४; ४, ८, ४, ९, २;  
 ३; ४, २, ३; ५, ८, १; मं. १, ७, ५;  
 -श्विना ऐ. १, ३; शांआ. १२, २;  
 श. ८, २, १, ४; ५; ६; ७; १०;  
 २, १; ८; १२, ८, १, ३; १४, २,  
 २, २५; ५, ५, १७; तै. १, ४, २,  
 १; २, ४, ३, १३; ५, ४, ६; ६, ३,  
 १; ४, १; ४; ६; १०, ५; ११, १;  
 ३; ४; ५; ६, ७; ८, १०; १२,  
 १, २; ४; १३, १; १४, १; २;  
 ३; ४; ५; ६, ७; ८, १०; १२,  
 १, ७; ३, ६, १, ३, १; ७, १०, ५; तैआ.  
 १, १०, १, २; ३, ३, १; ५, ८, १, २;  
 -श्विनो: ऐ. १, २१; २२; २, १८;  
 २५; ८, ७; शां. ६, १४; ८, ७; श.  
 १, १, २, १७; २, ६, १; ४, ४; ३,  
 ५, ४, ४; ६, १, ४; ७, १, १; ४, ३;  
 ९, ४, ३; ५, २, २, १३; ४, १५;  
 ६, ३, १, ३०; ४, १; ८, २, २,  
 ३; ९, ३, ४, १७; १४, १, १, २०;  
 २, ७; २, १, ६; का. २, १, २, १३;  
 २, १, १; २, ३; तै. १, ५, १, ५;  
 ८, ३, ३; २, ६, ५, २; ३; ११, २;  
 ३, २, २, १; ४, ५, ६, ३; ८, १, ९, १;  
 ८, ३, २; तैआ. १, २, ७, ६; ३, १०,

१; ४, २, १; ८, १; ५, २, ५; ७, १;  
 तां. १, ८, १; १४, ६, १०; जै. १३९;  
 जैआ. १, १७४; आ. १, १७२; १७४;  
 २८७; ३०४; ३०५; ३०६; २, १६,  
 ५, ६; मं. १, ६, १८; गो. २, १, २;  
 -श्विनौ ऐ. १, १८; ऐआ. १, १,  
 ४; तै. २, ४, ३, ७; ६, १२, २;  
 -श्विनौ तै. २, ७, १६, ४; तां.  
 १, ७, ७; -श्विनौ ऐ. १, १८;  
 २१; २, १५; २५; ३, ४; ४, ८;  
 ९; ५, १; ७, १६; ८, १२; १७;  
 शां. ८, ७; १८, १; श. १, १, २,  
 १७; २, ४, ४; ३, ९, ४, ३; ४, १,  
 ५, ८; १३; १६; १९; ५, ३, १, ८;  
 ५, ४, १; ११; १५; २५; ८, २,  
 १, ३; ५; ६, ७; १०; ११; १२; १५;  
 २, २; ३; १२, ७, १, ११; १४; २, ३;  
 ४; ३, १; ३; ८, १, ३; ४; २, २२; ३,  
 २; ९, १, १३; १४; १४, १, ४, १२;  
 २, १, ११; १२; १३; १९; २, १६;  
 २०; २५; ४३; ५, ५, २२; ७, ३,  
 २८; ४, २०; २१; का. २, १, २,  
 १३; २, २, ३; तै. १, ५, ११, २;  
 ७, ३, ५; ८, ५, ६; २, ६, ३, १; १२,  
 २; ३, १, २, १०; ५, १३; २, २, १;  
 ४, ६; ६, ३; ८, १; ९, १; ८, ३, २;  
 तैआ. २, १९, १; ३, १३, २; ५, १, ६;  
 २, ५; ७, १; ३; ५; ८, १, २; १०, ४०,  
 १; तां. ९, १, ३६; जै १७६; १८६;  
 जैड. १, १८, ३, ९; मं. १, १, १२;  
 ४, ७; ८; ५, ९; २, ४, १४; गो. २, २,  
 ६; ५, ६; १०; -श्विम्याम् ऐ. ७, ९;  
 श. १, ६, २, ४; ४, १, ५, १७; ५,  
 ५, ४, १५; २०; २४; ७, २, २,  
 १२; ८, २, २, ३; ७; ८; १२, ७, ३,  
 ६; १४, १, १, १; २, १, ११; ५, ५,  
 १६-१९; २२; ७, ३, २८; तै. १,  
 ५, ११, ३; ८, ३, ३; ४, ५, ४; २, ६,  
 १, १; ३; ४, ४, ६; ११, ४; ९; १२,  
 ३; ४; १४, ४; ५; १५, १; २; ३,

१, २, ११; ५, १३; तैआ. ४, ८,  
 २; ३; ५, ७, ३; ४; ५; ६, ९, २; सा.  
 १, ८, १५; गो. २, ५, १०; -श्वी  
 सा. १, ८, १५.  
 अश्विनी- -नी तै. ३, ५, १२, १;  
 -न्य: श. १०, ४, ३, १५.  
 अश्व्य- -म् श. १४, ५, ५, १७;  
 -श्व्या: जै. १८२.  
 अ-श्व(सूत-)-स्तन- -न: जै. १७०;  
 -ना: तां. ५, ७, ५; जै. १७०.  
 अष-तर- -रां शां. २४, ५.  
 शुश्र्वाढ, ढा(√सह)- -ढ: श १, १, १,  
 ७; जै. ९५; जैड. ३, ७, ४, १; -ढम्  
 ऐ. ८, ३; तै. २, ४, ३, ८; ७, ४, १; ८,  
 ३, १; ८, ५, ८; ६, ८; जै. ९५; १६४;  
 -ढस्य जै. ९५; -ढा श. ६, ५, ३,  
 १; ४; ७, ४, २, ३, २; ३३; ३४; ३६;  
 ३८; ३९; ५, १, ६; ७; ३५; ८, ५, ४,  
 १; २; ३; १०, ४, ३, १४; ५, ५, १०;  
 -ढाम् श. ६, २, १, १; ५, ३, १; ४,  
 ३; ७, ४, २, ३, २; ३३; ३४; -ढाय  
 तै. ३, १, २, २; जैड. ३, ७, ४, १;  
 -ढायै श. ७, ५, १, ६; ७; ८, ५,  
 ४, १; २; ३.  
 रश्श्र्वा(ढ→)डा- -ढा: तै. १, ५, १,  
 ४; २, ८; ३, १, २, ३; ४; -ढानाम्  
 तै. १, ५, २, ३; -ढाम्य: तै. ३, १,  
 ५, ४; ५.  
 अष्टन्- -ष्ट शां. ९, २; श. १२, २,  
 २, १६; तैआ. १, ७, ६; प. ४, ४;  
 गो. १, ४, २४; -ष्टानाम् ऐ. १,  
 १२; शां. ६, ९; -ष्टामि: ऐ. १,  
 १२; ३, २८; शांआ. १२, ८; श.  
 ६, ३, १, ३; तै. १, ५, १२, ४;  
 जै. ७४; १६०; जड. १, ४, ३,  
 २; तां. १०, ५, ९; १२, १३, २९;  
 १९, ५, ४; ६, १; -ष्टामि: ष्टामि:  
 शां. २३, १; -ष्टाम्य: तां. ३, ८,  
 १; -ष्टाम्य: ष्टाम्य: तां. ३, ८,  
 २; -ष्टाम् श. ९, ३, २, ८; १०,

† अर्षतराणि इत्यर्थमाह सा. = १, १७३, ४.



४,२,२०; -ष्टासुड-ष्टासु श. १३,  
५,१,१; -ष्टौ ऐ. १, १०; १३;  
२८; २९; २, १७; १८; ३७; ३,  
२२; ४,२३; ऐआ. १, ३, ४; २,  
३,६; ५,२,२; शां. ३,८; ५, १<sup>३</sup>;  
५; ८; ९, २; ४; १२,६; १४,३<sup>३</sup>;  
१७,३; १८, १०; १९,४; ५; २७,  
३<sup>३</sup>; ३०, ७; श. १,३, २, ७; ९,  
११-१४; ३,४,१,१५; ४,७<sup>३</sup>; ८; ४,  
५,७, २; ६,१,२, ६<sup>३</sup>; ३,६; १८;  
१९; २,२,२५; ३,१, ४४; ५,१,  
१२; ७,१,१,३२<sup>३</sup>; २,१,१६; ८,  
२,३,१४; ५,३, ७; ६,३,७; १२<sup>३</sup>;  
२४; ९,२,२,६<sup>३</sup>; ३,२,६; ४,३,६;  
७<sup>३</sup>; १४; ५,१,४४; ५१,२,९; १०,  
४,१, १६<sup>३</sup>; २,९; २०; २४; २५;  
४,३,८; १८<sup>३</sup>; २०; २१; ११,४,१,  
४<sup>३</sup>; १०; ११; १६<sup>३</sup>; ६,३,५; १२,  
२,२,१६; ४,११<sup>३</sup>; ३,२,५; ८; १३,  
६,२,७; १४,६,२, १<sup>३</sup>; ९<sup>३</sup>; ९,२;  
२८<sup>३</sup>; ८, १५, १-३; का. १, १,  
४,१४; ६,१,१०; तै. १,१,५,३;  
५,१२,४; ६, १,११; ३,३; २, ७,  
३,३; ३,१, २,६; २,७,४; ५; ३,  
५,३; ५; तैआ. १,७,६; ९,१; १२,  
४; १३,२; १०,१, ३; तां. ६, २,  
५; १०,४,५; ११,५,८; १२,१३,  
२९; १८,२,२<sup>३</sup>; १९, १,४<sup>३</sup>; २४,  
१२,६; ष. ५,१; सं. ३; जै. ७४;  
८९; १३३; १३९<sup>३</sup>; १६९; जैड. १,  
१,१,८; ६,६; ७,१; २,२,४; १०,  
२,२; ११,१,११; १६,३,९; आ.  
१,५२७; २,१,१; गो. १, ३,८<sup>३</sup>;  
१०<sup>३</sup>; ४,२४; ५,३<sup>३</sup>; ५<sup>३</sup>; २३<sup>३</sup>; २,  
१,१९<sup>३</sup>; २३; २, १३; -ष्टौड-ष्टौ  
ऐ. १,१२; ऐआ. १, ३, ७; श.  
४,१,१,१४.

अष्ट-, अष्टा←अष्टन्.

अष्ट-क,का-कः ऐ. ७,१७; जै.  
१४५; -का श. ६,२,२,२३; २४;  
२५; ३०; ४,२,१०; तै. ३,११,१,

१९; जै. १४५; गो. १, ५, २३; -काः तै.  
१,५,१२,२; ष. ३,१; -काम् श. ६,  
२,२,२५; गो. १,१,३९; -कायाम्  
श. ६,२,२,२३; २४; २५<sup>३</sup>.

अष्ट-त्रिशत्-त्त शां. २५,७.

अष्ट-त्व-म् ऐ. १,१२.

अष्ट-धा जै. १६०.

अष्टधा-विहित्,ता- -तः शां. ६,  
९; -ता श. ६, ३, १, ३; -ताम्  
श. ६,२,३,१.

अष्ट-नामन्- -मा शां. ६,९.

अष्ट-निधन- -म् जैआ. ३,१; आ.  
२,१,६; १८,८.

अष्ट-पत्(←पति)- -त्त तैआ. १,  
१३,१.

अष्ट-पत्नी- -म् तैआ. १,१३,१<sup>३</sup>.

अष्ट-पुत्र,त्रा- -त्रम् तैआ. १,१३,१;  
-त्राम् तैआ. १,१३,१.

अष्ट-पुरुष- -पस्य तैआ. १, ८, ८;  
१५,१; १८,१.

अष्ट-सु- -मः शां. १२,८; श. ११,  
४,१,१०; तैआ. १, ७, १; ९, १;  
-सम् ऐ. ५, १८; शां. ६, ९<sup>३</sup>;  
२६,७; श. ४, ५, ९, ७; ११,४,१,  
११; १३,७,१,१०; तै. २, ३,४,  
५; ६<sup>३</sup>; तां. १४,७,८; ८,२; १५,७,  
१; गो. १,३, १०; -सस्य ऐ. ५,  
१८<sup>३</sup>; १९<sup>३</sup>; श. २६, १३; तां.  
१४,७,१; -माः तै. ३,११,२,२;  
-मात्तु शां. ६, ९; -मानि शां.  
२३,४; श. ८,३,३,६; १०, १,२,  
९; -मे ऐ. ५,१८<sup>३</sup>; १९<sup>३</sup>; तै. १,  
८,१,२; तैआ. ५,१२,२; सा. १,  
४,९; १५; ३,७, ५; तां. १४, ९,  
२०; १०, २<sup>३</sup>; जैड. ४, ६, ३, ६;  
-मेन तां. १४, ७,२; ८,६; १५,  
२,७; सा. ३,२, ५; -मेषु तै. ३,  
११,२,२.

अष्टमी- -मी ऐआ. १,५,३; श.  
८,५,२,७-१०; १६,२,७,६; १४,  
५,२,४; ५<sup>३</sup>; -मीम् ऐआ. १, ५,

२; ५,२,४<sup>३</sup>; श. १,४,१,३६<sup>३</sup>.  
अष्ट-योनि- -नि तैआ. १,१३,१.  
अष्ट-योनी- -म् तैआ. १,  
१३,१<sup>३</sup>.

अष्ट-रात्र- -त्रे तां. २२, ११, ४;  
-त्रेण तां. २२, ११, ६; सा. २,  
५, ६.

अष्ट-रात्रो(-त्राड-)-पोषित- -तः  
सा. २,७,४; ३,३,३; ७,९.

अष्ट(-ष्टाङ्क-)-र्च- -र्चः तां. १५,  
१,७; -र्चम् ऐ. ५, ४; शां. १९,  
८; -र्चात् गो. १, १, ५; -र्चानि  
गो. २, ६, १; -र्चं श. ९,५,२,९;  
-र्चैन श. ९,५,२,९.

अष्ट-शत- -म् ष. ५, १.

अष्ट-सहस्र- -म् ष. ५, १; सा. ३,  
१,१२.

अष्ट-स्त(न→)ना- -म् श. ६,५,  
२,१९.

अष्ट-होत्- -ता तैआ. ३,७,३.

अष्टा-कपाल- -लः ऐ. १, १; शां.  
१८,१४; श. १, ६, २,५; २,५;  
४,३; ५; ५,२, ३,५; ४,११; १३,  
५, १,१; ८; २, ६<sup>३</sup>; का. १,४,  
३,६<sup>३</sup>; ८<sup>३</sup>; ५,३,३; ५<sup>३</sup>; तै. १,१,  
६,३; ३,९,१६,४; १७,४; तां. २१,  
१०, २३; २५, १४, १; ४; -लम्  
ऐ. २,२३; ७,६<sup>३</sup>; ७<sup>३</sup>; ९<sup>३</sup>; शां.  
४,२; ३; १९, १; श. २, २, १,  
२२; ५,३,२; ५,२,३,२; ३, १,१;  
३,२; ३; ४,५,६; १६; २९; ११, १,  
४,२; ५,५; ४,३,५<sup>३</sup>; १२, ४,३,५;  
४,१-५; का. १, २, १, १३; ५,  
२,२<sup>३</sup>; तै. १,४,४,१०; ६,१,१;  
८; ६,१; २; ७,३,४; ८,४,१<sup>३</sup>; ३,  
१,४,१; १२; ५,८; २, ७,४; ७,३,  
५<sup>३</sup>; ८,१२,१; ९,१७, १<sup>३</sup>; १२,२,  
२-८; ४,२-६; जै. १६४; गो. २,  
१,९; १३-१५; -लाः श. २,२,  
१,१७; का. १,२, १,११; -लात्  
तै. १,५, ११,३; तां. २२, १४, १३;

—लेन श. ५, २, ३, ४; ५, १, ३; तै. १, ५, ११, ३; तां. ५, १०, ९; २५, १३, २, ४.  
 अष्टा(ष्टअ-)क्षर,रा- -रः जैड. ३, ७, १, ९; -रम् ऐ. ३, १२; शां. १४, २; श. १४, ८, १५, १, २, ३; तै. ३, १०, ९, १३, १४; तां. ८, ७, १; गो. २, ३, १०; -रा ऐ. १, १, २, १७; ३, १२; २८; शां. ९, २; १९, ४; २७, ३; श. १, ४, १, ३६; ७, ३, २३; ९, १, १७; २, १, ४, १४; २, १, १७; ३, ६, ४, २०; २७; ७, १, २८; ४, १, १, ८; १४, ३, २, ७; ५, २, १, ५; ३, ५; ६, १, ३, ६; १९; ३, १, २१; ५, १, १२; ७, १, २७; ७, १, १, ३२; २, १, १६; ८, २, ३, १४; ५, ३, ७; ६, ३, १२; ९, ४, ३, ६; १४; ५, १, ५, १, २, ९; १२, २, २, १६; १३, ६, २, ६; का. १, १, ४, १४; २, १, ११; तै. १, १, ५, ३; ६, १, ११; २, ७, ३, ३; ३, ३, ५, ३; ८, १, २, १; तां. ६, ३, १३; ८, ४, १; १५, १, ८; जै. १००; १३३; १६०; १६९; जैड. १, १, १, ८; ६, ६; २, २, ५; ४, ३, २; ११, १, ११; गो. २, ३, १०; -राणि ऐ. ६, २४; जै. २८; १०१; -रे जै. १०१; -रेण ऐ. ६, २६; तां. ७, ७, १; १५, १०, ७; जै. ३१; १०५; १०७.  
 अष्टा-गृही(त→)ता- -म् श. ६, ३, १, १; ३.  
 अष्टा-च(क्र→)का तैआ. १, २, ७, २.  
 अष्टा-चत्वारिंशत्(-त् + डट्)- -शः शां. २६, ७; शै. ८, ४, १, २५; ९, ३, ३, ५; तां. ३, १२, २; १३, २; १५, १, १३; ६, ७; जै. १५३; -शम् शां. २६, ७; तां. २१, ७, १; ८, १; २५, १, १; २, १; जै. १५३; -शास्य तां. ३, १२, ३; -शाः ऐ. ४, १२; श. १३, ५, ४, १०; तां. २१, ६, १; -शात् श. ९, ३, ३, ५.

अष्टा-चत्वारिंशत्- -त् श. ६, २, २, ३२; ३३; ९, ३, ३, १९; -तम् श. १३, १, ३, ८; ६, २, ५; तै. ३, ८, ८, ४; जैड. ४, २, ८; ष. ४, ३.  
 अष्टा-चत्वारिंशदक्ष(-र→)रा- -रा श. ६, २, २, ३२; ३३; १३, १, ३, ८; ६, २, ५; तै. ३, ८, ८, ४; जैड. ४, २, ८.  
 अष्टा-चत्वारिंशद्-वर्ष- -म् गो. १, २, ५.  
 अष्टा-चत्वारिंशद्-वर्ष-सहस्र- -स्त्राणि गो. १, २, ८.  
 अष्टा-तय- -यानि ऐ. ८, ५.  
 अष्टा-त्रिंशत्(त्+डट्)- -म् श. १०, ४, ३, १८.  
 अष्टात्रिंशत्- -त् तां. २४, ८, २.  
 अष्टा-दंष्ट्र- -ष्ट्रः तां. ८, ९, २१; जै. ७२; -ष्ट्रे तां. ८, ९, २०, २२; जै. ७२; जैआ. १, ३४३.  
 अष्टा-दशन्- -दश ऐ. ४, १६; शां. ९, २; २७, ३; श. ८, ४, १, ८; २७; २८; १०, ४, २, १५; ३, १७; तै. ३, ११, १०, २; तां. २५, ४, १; -शः-श ऐआ. १, ३, ७.  
 अष्टा-दश(-न्+डट्)- -शः श. ८, ४, १, १३; २८; तै. ३, ९, १, २; -शम् जै. १२९; -शाः तै. ३, ११, २, ३; -शान् गो. १, १, ५; -शेषु तै. ३, ११, २, ३; -शौ तां. १६, १५, ३.  
 अष्टा-दशी- -शी गो. १, ५, २४.  
 अष्टादश-रात्र- -त्रेण तां. २३, १३, २.  
 अष्टा-दशिन(-श+इनि)- -शिनः तै. ३, ९, १, १; २; गो. १, १, ८; -शिभिः तै. ३, ९, १, १.  
 अष्टा-नवति- -तेः श. १०, २, ३, ११.  
 अष्टा-पञ्चाशत्- -त् श. ६, २, २, ३१; ३६; ३७; -ति श. ६, २, २, ३६; ३७.  
 अष्टा-पदी(←पाद्)- -दी शां. १८,

१२; तै. २, ४, ६, ११; तैआ. १, ९, ४; -दीम् ऐआ. २, ३, ६; श. ४, ५, २, १२; -द्यै श. ५, ५, २, ८.  
 अष्टा-पृष्ठ- -ष्ठः गो. २, ५, ९.  
 अष्टा(-ष्टअ-)रत्ति- -त्तिः शां. १०, १; -त्तिम् श. ३, ६, ४, २०.  
 अष्टा-विंश(-न्+डट्)- -शः तै. १, ५, ३, ४; -शाः तै. ३, ११, २, ४; -शेषु तां. २५, १, १; २, १; -शेषु तै. ३, ११, २, ४.  
 अष्टा-विंशति- -तिः श. १०, २, ३, ११; तां. २३, २४, १; गो. १, ५, ५.  
 अष्टा-विंशति-शत- -म् तां. १८, ३, २.  
 अष्टा-विंशति-शत-मान- -नानि तां. १८, ३, २; -ने तां. १८, ३, २.  
 अष्टाविंशत्यक्ष(र→)रा- शां. २६, १; -रायै जै. ८९.  
 अष्टा-विंशिन(-श+इनि)- -नौ शां. २६, १.  
 अष्टा-शत- -म् श. १०, ४, २, २३, २४.  
 अष्टा-शफ,फा- -फः श. ६, २, २, १५; -फा तै. ३, ३, ५, ५; -फाः तै. १, २, १, २६; तां. ३, ८, २, १५, १, ८; १९, ५, ४; २३, २४, १; २४, ८, २; जैड. १, १, १, ८; २, २, ४; ११, १, ११; २, २; -फान् तां. ७, ७, १; तां. १५, १०, ७; जै. ३१; १०५; १०७; -फेषु जै. ३१.  
 अष्टा(-ष्टअ-)शीति-सहस्र- -स्त्राणि ऐ. ८, २, २.  
 अष्टा(-ष्टअ-)श्रि- -श्रिः ऐ. २, १; शां. १०, १; श. ३, ६, ४, २७; ७, १, २८; ५, २, १, ५.  
 अष्टा-सप्तति- -म् ऐ. ८, २३; श. १३, ५, ४, ११.  
 अष्टे(-ष्टइ-)ड- -डः तां. १३, ५, २१.  
 अष्टे(-ष्टइ-)न्द्र(√अद्)- -न्द्रः शां. २२, ८.

अष्टि(√१अम्)- -ष्टीः शांआ. १,  
४<sup>२</sup>; ३, ८<sup>१</sup>; ६, १५, ९, ४<sup>२</sup>; १७,  
३<sup>२</sup>; १९, ५<sup>२</sup>; २२, ८<sup>२</sup>; २६, ३; ३०,  
७<sup>२</sup>; -ष्ट्यै शां. १०, १.

अष्टा- -म् तै. २, ८, ५, ४; तैआ. ६,  
६, २.

अष्टी-वृत्- -वता तां. ६, ७, २३;  
-वतोः तां. १७, ५, ६; -वद्भ्याम्  
तै. ३, ७, १२, २; तैआ. २, ३, १;  
-वन्ता ऐ. २, ६; -वन्तौ श.  
११, २, ६, ९.

अष्टीवद्-वृत्- -म् शर ३, ८, ३, ११.

√१अम्, अस्ति श. १, १, १, २१; २,  
१, १२<sup>२</sup>; ४, २१<sup>२</sup>; ५, ४, ११; ७, २,  
१; २, १, ४, २; ७; ३, २, १; ५, २,  
२८; ३, १, २, २; ३, ४, ३; ४; ४,  
१, १, १७; १८; २७; ३, १, ५; ४, ५,  
३; ५, ७, २; ५, १, ३, ११; २, १, ८;  
५, ५, ३; ४; ५; ६, २, २, ३९; ७, २,  
१, ७; ४, १, १४; ९, १, १, २९;  
४, २, ४; १०, १, ३, ९<sup>२</sup>; ३, ५, १०;  
४, २, २, १; ११, २, ३, ३<sup>२</sup>; ६, १, ४; ५;  
६; १३, ४, १, १४; १४, १, १, ३०;  
४, २, ३; का. १, १, २, २; २, ४, १०;  
३, १, २, २; २, ९; ३, ५; ४, ३, ५; ५,  
१, २, ५; २, १, १, १४; २, २, १, २<sup>२</sup>;  
४, १०; तै. १, ३, ७, ५; १०, ४;  
२, २, १, ७; ५, ६; ६, ९, १; ८, २, ६;  
५, ७; ८; ३, १, १, ३; २, ३, ९; ७,  
९, ५; १२, ३, १; अस्ति ऐ. १,  
३; १०; १७; २, ४०; ४१; ३, १;  
४६; ६, १, १४<sup>२</sup>; ७, १३; १५; २७;  
ऐआ. ३, २, ४<sup>२</sup>; शां. ७, १०;  
१७, १; श. १, १, ४, १८; २, ५, ९;  
१४; ४, ५, ४, ५, १, २, २; ६, ३, २, ३;  
४, १९; ७, २, ११; ३, २, ५; ४, २, १;  
८, २, १, ५; १६; ९, ३; १९; २, १,  
२, १०; २, ४, ३; ३, ४, ३; ४, ४, ४;  
५, १, १६; ६, २, १, ४; ३, १, ३, २, ९;  
१५; २, १, १, ४; २, २, ७; ३, २, २;

४, १६; ५, १, १५; २६; ३, १९; ६,  
१, ११; ४, १४; १६; ७, १, ४; ९, ४,  
१; १६; २४; ४, ४, ४, ७; ५, १; १५;  
५, ७, २; ६, ८, २०; ५, १, ४, ८<sup>२</sup>; ९;  
२, १, ६, ३, २, ७; ३, १२; ४, २, ३;  
६, ४, ३, ४; ७, १, १, १५; २, २; ३;  
८, ७, २, १९; ३, १२; ९, ४, २, २८;  
३, १५; ५, १, ४०; २, १४; १०, २,  
४, १; ३, २, १३; ४, २, २, १; ६, ३, २;  
११, १, ६, ९; १०; ४, २, २; १२; १५;  
५, १, ९; १३; ५, १; ६, १, ३-७; २,  
१०; ८, ४, १; १२, ४, १, ३; ५, १, ५;  
९, ३, १, ३; १३, ४, १, १४; ५, २,  
१०; ६, १, ९; ७, १, १; १४, १, ३,  
२०; २१; ४, ११; १४; ३, १, ४; ६;  
८; १९; २३; ४, १, ३, २; २, २६; ५,  
४, १२; १३; ६, ७, ३१<sup>२</sup>; ८, ११<sup>२</sup>;  
७, १, २३-३०; २, २, १; ३, ३; १३;  
१४; ९, १, १०; १८; का. १, १, २,  
६; १२; ४, १; ६; २, २, १६; ४, ३; ३,  
१, ५; ४, २; ४, १, ३; ३, ५, १३; २,  
१, १, २; ४; १४; ३, २०; २, ३, ८; तै.  
१, १, ३, ६; ५, ९, १; २, १, ४, ३;  
११, १; ४, २, ४; ७, ४, १; ३, ३, ४,  
१; ६, ८, २; ७, ५, १०; १०, ९, १४;  
तैआ. १, ३, १; २५, १<sup>२</sup>; २६, ६; २,  
६, २<sup>२</sup>; १५, १; ४, ५, ७; ४२, २; ५,  
४, १०; ८, ६, १; १०, १०, ३<sup>२</sup>;  
तां. ३, १०, २<sup>२</sup>; ८, १, ५; ९, ७, १;  
१२, १३, ३, २; १९, १२, ३; २१, १,  
९; ७, ३<sup>२</sup>; ४<sup>२</sup>; २५, ८, ३; प. १, ४;  
जट. १, २, १, १४; ४, २, ५; २, ४,  
२, १०; ३, ४; ३, ६, ७, ७; ४, १०,  
२, ५; जै. १; ४; ५; ७; ९; ९; ९;  
- १०३; १२८; १३३; १३७; १३८<sup>२</sup>;  
१४८<sup>२</sup>; १५१; १६०<sup>२</sup>; १६५; १६६;  
१६८<sup>२</sup>; १९९<sup>२</sup>; स्त. श. २, ४, ४,  
१७; का. १, ३, ४, १०; तां १६, ४, १०;  
जै. १६६<sup>२</sup>; स्रन्ति श. १, १, २, ७;  
६, ३, ५; ५, ५, ४, ६; का. २,

१, २, ८; तै. २, ८, ५, ६; ३, ६, १०,  
५; ७, ६, २१; स्रन्ति ऐ. १, १६;  
३, २, ५; ३१<sup>२</sup>; ४, २, ७; ५, ५<sup>२</sup>; श. १,  
६, ४, १९; ८, २, १४; २, ३, १, १९<sup>२</sup>;  
३, ६, २, २, ५<sup>२</sup>; ४, १, ३, १०; ४, ६,  
७, १७; ६, ६, १, १; का. १, ३, १,  
१२<sup>२</sup>; तैआ. ३, १२, ७; जै. ६४;  
प. ३, १; गो. १, ५, २, ५; अस्ति, अस्ति  
ऐ. १, ४<sup>२</sup>; १९; २५; २, २, २; ३, ८;  
१३; ५, ६; १९; ७, ८; १६; ८;  
८; ९<sup>२</sup>; २७<sup>२</sup>; ऐआ. २, १, ४<sup>२</sup>; ५,  
१, ५; २, २; ३, २; शां. १२, ३; २५,  
५; श. १, १, २, १०; १२<sup>२</sup>; ४, ४<sup>२</sup>; ५<sup>२</sup>;  
७<sup>२</sup>; ८; १०; १८; १९; २, १, ३; ७;  
१०; ११; १४<sup>२</sup>; १५; १६<sup>२</sup>; १७; १८,  
२२<sup>२</sup>; २, ७; ४; ६<sup>२</sup>; ७; ५, ११<sup>२</sup>; ३, १;  
६; १५; १७; १९<sup>२</sup>; २८<sup>२</sup>; २, १५,  
१७; ३, १-५; ४, २; ३<sup>२</sup>; ४; ७; १४<sup>२</sup>;  
४, १, ३<sup>२</sup>; २, १<sup>२</sup>; २; १५<sup>२</sup>; ५, ३<sup>२</sup>; ४;  
९; ११; ५, १, २, ५; ६, ३, १७; ७, १,  
४<sup>२</sup>; ९<sup>२</sup>; ११<sup>२</sup>; ८, १, ८; ९; ३, १९; ९,  
१, ४<sup>२</sup>; २, १७; २३; ३; ३५; ३, १६<sup>२</sup>;  
२, २, २, २०; ३, ४, ६; १०; ११<sup>२</sup>;  
१४<sup>२</sup>; १९<sup>२</sup>; ५, २, ४७; ६, २, ११;  
३, १, २, २०; ३, ९; १५<sup>२</sup>; २, १, ८<sup>२</sup>;  
१५<sup>२</sup>; १७<sup>२</sup>; २९<sup>२</sup>; २, २, २, ४<sup>२</sup>; ४, ११<sup>२</sup>;  
१४<sup>२</sup>; १६<sup>२</sup>; ३, १, २<sup>२</sup>; ४; २, ७<sup>२</sup>;  
३, ८<sup>२</sup>; ४, १; १४<sup>२</sup>; २, ५; २९<sup>२</sup>; ४, १,  
९; १०; ११; २०<sup>२</sup>; २२<sup>२</sup>; २, १४; ५,  
१, १५; २७; २८; ३२<sup>२</sup>; ३३<sup>२</sup>; ३६<sup>२</sup>;  
२, ११<sup>२</sup>; १२; १३; १४<sup>२</sup>; ३, २, ४;  
२५<sup>२</sup>; ४, ४<sup>२</sup>; ८<sup>२</sup>; १५<sup>२</sup>; २३; ६, १,  
४<sup>२</sup>; ११; १४; २०; २२; २५<sup>२</sup>; २६;  
३, ६; ७, १, १; ४; ७; ९<sup>२</sup>; २१; २२;  
३, ९<sup>२</sup>; ४, ६; ८, २, १४; ३, २०<sup>२</sup>; ३२;  
९, ३, २६; ४, ३; ४<sup>२</sup>; २४; ४, १,  
१, ११; २२<sup>२</sup>; २, १५; २१; ३;  
३; १९; ४, ७; ५, १७; २, १, ९;  
१०; २१<sup>२</sup>; २, ९<sup>२</sup>; ३, १०, १५<sup>२</sup>;  
१६<sup>२</sup>; १७<sup>२</sup>; १८; ४, २, ४; ३, १,

† KT. 'श्टीः ?' इति कल्पयति । तन्न √१अशोरेव विवक्षितत्वात् ।

१४२; १५२; १६२; १७२; १८२; १९२;  
 २०; २४; २७; ३, ९; १३; १४; १८;  
 ५; १०; ४, १, ६; १४; २, १२;  
 १८; ३, ६; ५, २२; ५, ३, ९; १०;  
 ४, ९; १०; ११; १२; ६, ४; ६,  
 २, २; ४, ४; ५; ६; ५, ५; ६, ४; ५, १,  
 २, ४; ५; ६; ७; ८; ४, ३; २, १, २५;  
 २, १०; ३, ४, ५; ६; १०; ११; ५,  
 ३; १६; १८; २०; २१; २२; २३;  
 २७; २८; ४, १, ११; १४; १६;  
 २, १०; ३, ४; २५; ४, २; ३; ६;  
 ९; १०; ११; १२; १३; १५-१९;  
 ५, ४, २४; ६, १, ३, ९-१७; ३, १,  
 ३९; ३, १२; २३; ४, १, ८; २, १; ९;  
 ४, २; ५, २, १; २; ३; ४; ५; ६;  
 १३; ७, २, १३-१६; ८, २, ४; ७, १,  
 १, ८; ११; ३; ४, २, ५; ६; ७; ३९;  
 ५, १, ३०; ३१; २, १३; ८, १, ४,  
 ८; २, १, ४; ७; १०; १४; १५;  
 ३, १, १४; ४, ६; ८; १०; ४, २,  
 ३-१२; ५, १, १२; ६, १, ५-९; ७, १,  
 ६; ४, ११; ९, १, २, २७; २, ३, ३;  
 ३४; ३, ३, १०; ११; ४, २, ५; ६; ७;  
 ४, १३; ५, १, ५३; १०, ६, १, ४;  
 ५; ६; ११, ४, १, ८; ५, ४, १; २; ९, ७;  
 ६, ३, २; १२, ३, ४, ३; ४; ५; ४, ४, ४;  
 ५, २, १५; ७, १, १२; ३, ६; १४; ८,  
 ३, ८; ९, २, ३; ४; १०; १३, १, २,  
 ३; ६; १; ४, १, ७; ५, १, ९; ६;  
 २, १२; १७, १, २, ७; ३; १५; १७;  
 २५; ४, १५; २, १, ६; ८; ९; १६;  
 २, २९; ३, १, २८; ६, १, ४; ३, १;  
 ७, १; ९, २१-२५; ११, १; ६; ७, २,  
 ३०; ३, २५; ८, १५, १०; ९, १, १; २,  
 १४; ३, ९; १०; १४; ४, ८; १९;  
 २५; २७; का. १, २, २, १५; ३, ८,  
 ३, ३, १६; ४, १, ५; ८; ९; १२; १५;  
 १६; २१; २७; ५, १, २; ६, २, ६;  
 २, १, २, १०; ११; ३, ९; १०, १२;  
 १३; १४; २०; २१; ४, २; ५; ८; ९;  
 १२; १४-१७; २०; २, १, ६; २, ५;

३, १०; ४, ५; १२; १३; १६; तै.  
 १, १, १, १; २; ५; २, १, ६; १७;  
 २०; २१; २३; ३, ५, २; ६, ४;  
 ४, २, २; ४, ९; १०; ५, ३; ६, ५, ६;  
 ७, ५, २; ६; २; ४; ८; १; ५; ६;  
 ९, १; ४; ५; १०, १; २; ३; ४; ५;  
 २, १, २, ३; २, १०, १; ४, १, २; ६;  
 २, ४; ५, ६, ४; ७, २; ६, १, ४; ५;  
 ५, १; ३; ६, ४; ५; ६, १५, २; ७, ७,  
 २; ३; ४; ५; ६; १५, ३; ८, २, ६;  
 ३, १, १, ७; ८; २, २, २; ३; ५; ७; ९;  
 ३, १; २; ४, १; ३; ४, ४; ५; २, ५, ५;  
 ७; ८; १०; ११; ६, १; २; ३; ७; ३;  
 ९, १; १२; १३; ३, ४, २; ३; ४; ६;  
 २; ३; ५; ८; ९; १०; ७, ५; ९, ५;  
 ५, २, ३; ३, १; २; ६, १; १०, १; ६,  
 ३, १; १५, १; ७, ४, १३; १७; ५, ४;  
 ८; ६, ११; ७, १; २; १२; ९; ३; ६;  
 ११, ३; ८, ३, ४; ५; ६; ९, १; २;  
 १०, ३, १; ४, १; ५, १; ८, १;  
 ४; ९, २; ११, १, १; ४; २१; तैआ.  
 १, २, ४; १२, ५; २, ३, १; १९, १;  
 ३, १४, ३; १६, १; ७, २, १; ४,  
 ६; ३, १; ५, २; ४; ५; ६; ७; ६, २;  
 ७, ४; ५; ८, १; २; ४; १०, २; ७;  
 ११, ३; ५; ६; १२, १; १७, १; १९,  
 १; २०, ३; ४, १, ३; ६; ४२,  
 १; २; ५; ७, २, ५; १०; ३, २; ५;  
 ४, ६; १०; ११; ५, ३; ६, ९; ७,  
 १; २; ५; ७; ८; ९; ८, ६; १२; ९, ६;  
 ८; ९; ६, १, ४; २, १; ३; ४, २; ७; ३;  
 ९, २; १०, २; ११, २; १२, १; ७, १,  
 १; ४, १; १२, १; १०, १, ८; २६, १;  
 ३५, १; ३७, १; ६२, १; तां. १, १,  
 ४; ७; ८; १, १; २, ३; ४; ३, १; ८;  
 १०; ४, २; ३; ४; ५; ६; ७; ८-१४;  
 ५, ६; १५; ६, ३; ७, १०; १५; ७,  
 १; ४; ९, १-१२; १०, १-८; ९;  
 १०; ११; १२; ६, ५, ३; ७, ६;  
 ९, ७, ६; ११, ११, ३; जै. ५; ३;  
 ९५; १२४; १२७; १३६; १४३;

१५४; १६०; १६८; १७१; १७२;  
 १७६; १८०; १८२; १९५; १९७;  
 १९८; २०३; जै. १, १, ५, २;  
 १२, ५, १; १६, २, ५; १७, १, ६;  
 ७; २, ६; १८, १, २; २, २, ३, २, १;  
 ३, २, ३, ७; ३, ४, १, ५; ५, १, १;  
 २; ३; १०; ११; २, ३; ५; ८, २;  
 ३; ७, १, १, १; ७; ३, १, १; १, १;  
 २; ८, १, ४; ९; २, १; ५; ९; १३;  
 १०, ३, ४; ८; प. १, २, ४; ७, १; सा.  
 २, ६, १४; १५; ७, १३; ३, २, ४; मं.  
 १, १, २; ३, ४, १-४; ५, १४; १७;  
 १८; ६, ४; १५; १७; २०; २५; ७, ६;  
 ७; ८; ९; ११; १३; १६; ८, ३; ५;  
 ६; २, १, ६; १४; ४, ६; ११; ६,  
 १९; ८-११; १२; गो. १, ५, १४;  
 २, २, १३; १४; स्थ: ऐआ.  
 २, ७, १; सा. १, १, ३, १; ३, ४,  
 १०; ६, ३, १३; १८; ८, ३, २७; ३,  
 २, १, ५; ३, ४, २५; ४, १, २१;  
 ५, ३, २४; ७, १, ५, १०; ११; १३;  
 २, १८; ७, ३, ५, १५; १२, ७, १,  
 ११; १७, ६, ९, २७; का. २, १, ३,  
 १; तै. १, १, ३; ४; २, १, १४;  
 ३, ७, ११; ११, १, १८; तैआ.  
 १, १०, १; ४; ७, २, ६; ४, २, ५; ५,  
 १, ७; ३, ३; तां. १, ५, १; ६, १०,  
 १४; मं. १, ७, ११; १२; २, ६, ७,  
 ८; जै. १८६; १८८; स्थ: सा.  
 ६, ४, १, १०; स्थ ऐ. ७, १२;  
 ७, १७; १८; सा. १, २, १, १२; ३,  
 १; २, ३, ४, २५; ३, ५, ४, २४;  
 ९, २, १४; १५; १६; ३, २५; ४, ७;  
 १६; ७, ४, ३, ७; ७, ३, ४, ७; ८;  
 ९; १२; १३; १४; १६; १७;  
 १८; १९; २०; २१; १२, ७, ३,  
 २२; का. १, ४, १, १९; २, १, ३,  
 ५; ४, १०; २, १, १५; तै. १, २, १,  
 ८; १६; ३, १०, ९; १०; ७, ४, २; ५,  
 १, २; ३; ४; ५; ६, २, ३, ७; ३,  
 २, १, ३; ४; ७, ६; ३, ६, १; १०; ९,

४;७,४,२;१५;९,२;९,६,१;७,४;  
 ११,१,५;१३;१५; १६;१७;१९;  
 तैआ. १, २७,५१; ४,५,५; ८,३;  
 ४२,४;५,४,८;५,७,४;६,६,१;८,  
 १;१०,१,११; तां. १,२,५; १३,  
 ८,५; मं. १, ४,५;२,३,१५; जै.  
 १८८; जैड. १,६,३,६; १८, १,  
 ११; गो. १,१,२९;३९; २, ६,६;  
 स्थ श. ४,२,२,९; ६, ५,१,२;  
 ७,१,१,२; १४; तै. २, ७, १२,  
 ४; तैआ. १०,१,११; अस्मि ऐ.  
 ३,१३; २२; ७,२४;२७; ८,२७;  
 ऐआ. २,१,२;४;२,३; शां. १,  
 १; शा. १,१,१,६; ४,५,९;१०;  
 ५,२,१९;६,३,१३;८, १,८;९;९,  
 ३,२३; २,३,४,७; ५, १,२; ३,  
 ३,४, १७;४,१,४, ८; ६,१,३,९-  
 १७;२३;६,३, १४;९, ४,४, १६;  
 १०,३,४,५; ११, २, २,६; ४,२,  
 १८;५,१,७; १२, ७, ३,१; १३,  
 ५,२, १४; १४,१,१, २२;४,२,१;  
 १०;२१;२२;५, ४,१; ६,११,६;  
 ७, १, २०; २, १६; ३, २; ९,२,  
 १४;९,४; १९; अस्मि शा. १,  
 १,१, ६; ९, ३, २३; का. १,  
 ४,३,२; २,१,१,५; तै. १, २, १,  
 २०; २,५,६,५;८,७; ६, ५,६;  
 ७,१,९,५,४; ५; १२;८,१;७,  
 १०;९,८;१०;१०, ११, १;१२,  
 २,२;४; ४, २-६; तैआ. १, ११,  
 ४; २७,६; २,५, २; १८,१; ३,  
 ११,४; ७,१०,१; ९,१०,६; १०,  
 १,१५; तां. ६, ७, ५; ७, ८,२;  
 १३, ३, २४; सं. ३; मं. १,६,  
 १७; जै. ६; ४०; ५३; ११६;  
 १२४; १३६;१५२;१६०;१८८;  
 १९०; १९७; जैड. १, ३, ३, ७;  
 ४, २; १७,१, ४; २,६; १८,१,  
 २;२,४;३,३, ४, ३;४,५; ६,१,  
 ४;३, १; ४;६; ४, ८,१, २; ५;

१०;१०,३,४;८; गो. १, १, १;  
 स्वः जै. १०२; १६०; १९०;  
 स्मः शा. ३,५, १,१९; ६,२,२२;  
 ४,३,५,३;तै.३,५,४,१; स्मः ऐआ.  
 २,१,४; शांआ. ७,१३; शा. ११,  
 ६,३,२; १४,६,४,१, तै.३,७,१३,  
 २;१२,२,६; तैआ. १,३१,३; तां.  
 ५,१०, ९; जै. ४८; ९४; १४१;  
 १९८;२०३; जैड. १, १२, ४,३;  
 मं. २,१,६; गो. १, १, २८; २,  
 ९;५, २१; २, २,२; ७; ६, ६;  
 स्मसि ऐ. ७,१८; ऐआ.२,१,४;तै.  
 २,५,५,५; आस शा. १,४,१,३४;  
 ६,३,३-५;८; ११;१७;३, २,४,  
 १;५,१,२१; ४,१,३,६;१०,५,६;  
 ५,५,४,२-५;८; ५, ६; ६, २,२,  
 २०; ९,५,१, १४; १५;१९; २४;  
 २५;२६; ११,१,६,११; २,३,८;  
 १४,९,१,७; आस ऐ. २,३३; ३,  
 ४९; ५,१;३४; ६,२०; ७,१३;  
 १४;१६;१७;२७; ८, २१; ऐआ.  
 १,२, २;३,४;७; ५,१, ६;२,२;  
 शां. २५,११;२९,१; शा. १,१,४,  
 १४;२, ३,१; ४,१७; ५,५;८;४,  
 १,१०; १४: १५; २३;५, ३,२३;  
 ६,१, ४; २,१; ३; १;३, १;३;  
 ६;७; ११; ४, ४, ३;६; ७;८,१,  
 ४; ९,१, २४; २५; २, १,२,१५;  
 २,२,८;३,३;४, १;३;५; १२;४,  
 ४;३; ५;५, १,१; ३, १, २,१३;  
 ३,३;१०; ४, ४;२,२,३; १२;२९;  
 ४,२,१५;३, १६;६,२,७;९;९,४,  
 १४;२२; ४,१, २,४; २, ५,९,५,  
 ४,३;४;५; ६,७, १४;५, १,१,  
 २;४,१,९; ५,४,२; ३-७;८;५,  
 १; ६,८,१, १४; ७, १, २,१; ८,  
 ६,२,१; १०,१,४, १; २,२,१;३;  
 ३,४, १; ५,३, १;५, ९; ६,५,४;  
 ११, १,६,१; ७;८; ११; ८,२;  
 २, ३, ८; ४, १, १; २, १७;

५, १, २; १७; ६,२,१०; १२,  
 ९,३,१; १४, १,१, २; १९; २०;  
 २,११;४, २,४;५,१,१;१३; ८,५,  
 १; का. १,१,२,१०;२,२, ६;४,१;  
 ३; ३,४,२;३;४,३,१; २, १,३,  
 १७; २,१,१५; २,५;१०; ३,५;  
 तै. २,८,९,४; प. १,१; जैड. १,  
 १२,५,१; ४, ६, २, १; जै. १९;  
 ३७;३८; ४५;४६;५३;६१;८७;  
 ८८; १००; १०२;१०८; १२५;  
 १३०;१३२;१३५;१३८;१३९;  
 १४०;१४३;१४४;१५०;१५१;  
 १५७;१५९;१६८; १६९; १७१;  
 १८०; १८१;१८६;१८९; १९०;  
 १९२;१९७;१९८;१९९;२०४;  
 २०५; २०६; २०९; जैड. ३,  
 २,५,१;६,१,१;२,३; ४, ६,१,१;  
 ३,३; आसतुः ऐ. ३,३०; शा. १,  
 १,४,१४; ३,६, २,९; ४,१,४,२;  
 ७,१, २,२३; का. २, १, ३,१७;  
 जै. १२८; १३३; १५१; १५२;  
 १७४; १९०; १९२; २१२; जैड.  
 ३, ६,१,१; आसुः, आसुः ऐ. ३,  
 ४८; ७, १५;१८; २७; ३४; शां.  
 १,२; शा. १,१, २,७; २,५,१;  
 २४;४, १,२२; ६,३,१; २,१,२,  
 ४;८; २,१,१४; २, ८;४, ३;३,  
 ३,१,४,४;३,५,१,१३;९,१,१;४,  
 २,३,७;३,२,७; ५, ३, १; ४, १;  
 ५,५,२,५;४,२; ९,५,१,१२;१६;  
 २३; १०,१,४, १; ४, ३,८; ११;  
 १,२, १२; २,३, ६;९; ८,१,१;  
 १२,१,३,२३; ९,३,९; १४,८,६,  
 १; का. १,२,१, ९;२, ६; ४,१,  
 ३; २,२,३,१;२१; जै. ६; ३२;  
 ५२; ९५; १०२; १२१; १२२;  
 १२८;१३०;१३७; १४५; १५६;  
 १७२; १८५; १९०; १९३;  
 २०४; जैड. २, २,४, ११;४,  
 १,२; ३, २,२, २;३,१; आसिथ

†'अत्रस्थाः' इति कालिमुपा. चिन्त्यः । तु. तत्रैव ६,६,१.

जै. ९९; जैउ. १,४, ४,२; अस्त्  
 श. १,६, १,४; ७,४,५; ८,२,१०;  
 २,१,४, २३†; ४,४,५; ४, ३,५,  
 १५; ६,४,६,५, ३,३,९; ६,२,२,  
 ४०; ८,६,३, २; ९,३, ३, १४;  
 ४,१७; ५,१, २; ५,१; १०, ४,१,  
 ७; ३,९; ११,५,८,६; ६, २,१०;  
 १२,३,५,१; १३,५, २,३; ८, १,  
 २०; १४,३,१, २४; का. १,१,४,  
 २३; २,२,१, १९; तै. २, २,८,४;  
 अस्त् ऐ. २,८; ११; १३; ३,  
 ४३; ६, ३३; ८,१; ४; ऐआ. १,२,  
 २; ४,३; ५,१; २; ५,१,१; शां. ७,  
 १०; ८,९,९,४; ११,८; २४,६-८;  
 २७,६; शांआ. १,३; श. १,१,४,  
 ३; ३,१,२०; ६,३,२६; ७,१,१; १८;  
 ९,३,१; २,३,१,१४; ५,१, १८;  
 ३,२,२,१७; ४, ३, ४, ६; २०;  
 २७; ३,२; ६, ८, १७; ५, २,३, ९;  
 १०; ४,४, १९; ५,४, १४; २२; ५,  
 ११; ७,३,१, ४; १०, ४, ३, ९;  
 ११,१,३,४; १३, ७,१, ३,४; ५;  
 ६; ८,१,१०; ३,१३; ४,१; १४,  
 १,१,४; ८,५, १; का. १, ४,३,  
 १५; २, १, २, १६; ३,८; २४;  
 ४,१९; तै. ३, ७, १३, २; तैआ.  
 २,५,१; ५,१,१; १०,१, ४; जै.  
 १५; ४७; ५१; १३९; १४७; १८२;  
 जैउ. १,१६, २,६; ८; १०; १२; ३,  
 २; ४; ६; ८; अस्त् शां. ८, ८;  
 अस्त् श. २,२, १८; ३, ८, २, ११;  
 १३, ८, ४, ३; अस्त् श. १, ४, २, ३;  
 २, १, १३, २१; ९, २, ३५; २, ३, २,  
 १; ५, २, २७; ६, २, ३; ४, २, ५, १८;  
 १९; का. १, ५, १, २५; जै. १३६;  
 जैउ. १, १६, २, ६; ८; १०; १२;  
 अस्त् मं. १, २, १६; अस्त् श. १,  
 २, ५, ४; ५, २, २०; ९; १, ८; २, ६,  
 १, २४; ३, १, ८; ६, १, १, १०;  
 २, १; ११, ३, ३, १; १२, ३, ३, ३;

७, १, १२; १३; ३, २; का. १, १, २,  
 ६; ६, १, १६; २, २, ३, ४; तै. १,  
 १, ३, २; ६, ९, ५; अस्त् ऐ. १, १३;  
 २२; ३, २०; २१; २२; २८; ३७;  
 ४, ३; ७; ८; ५, ८; १२; २७; ६,  
 ३५; ७, ३; १२; १४; ८, ९; ऐआ.  
 ३, १, ३; ४; ५, २, ४; शां. १२, ३;  
 श. १, ३, १, २१; ५, २, ६; ७; १८;  
 ९, १, ८; २७; २८; २, ३, ४, ४;  
 ३७; ३, २, १, ८; ३, ४, ३०; ८, १,  
 ५; ९, २, १२; ४, १, २, ६; ४, ५, ४;  
 ५, २, १, १५; ४, २, ९; ६, १, १, १०;  
 ४, ३, ४; ६; ३, ५; ६; ७, ४, १, २८;  
 ८, ४, २, २; ६, १, १६-२०; ९,  
 १, १, ३५-३७; ३९; २, १, २; ३, ३;  
 ४, ४, ५; १०, २, ६, ६; ११, ६, ३,  
 २; १२, ३, ३, ३; ८, १, २२; १३,  
 २, १, १; १४, १, ४, १५; २, २, ४, २;  
 ९, ३, १२; १३; का. १, ४, १, ३; ८;  
 २६; २, २, ३, ४; तै. १, २, १, ३; ९;  
 १७; ३, २, ६; ४, ३, ३; २, ४, ३,  
 ५; ७; ६, १२; ५, २, १, ५, १, ६, ३,  
 ५; ७; ७, ३; ९, १; १५, ३; १६, १, ८,  
 १, २; ३, ५; ४, ८; ६, ३; ८, ५; ३, १,  
 १, ५; १०; ११; २, १; ५, ७, १; ४;  
 ६, २, १; ७, ४, ९; ५, ५; १३, २; ३; ४;  
 ८, ५, २; ३; १४, १; १०, ४, २;  
 तैआ. १, २, ४; ९, ७; १०, ३; २७,  
 ६; २९, १; ३१, ३; २, ७, १; १२, १;  
 १९, १; ३, १०, १; ४; ११, १२;  
 १४, ३; ४, ११, ७; २८, १; ४२,  
 ५; ६, ९, ९; १०, ७, १; १६, १;  
 १७, १; ४५, १; ४७, १; ४९, १;  
 तां. १, ४, १५; ६, ७, ५; ७, ८, २;  
 १०, १; ९, १, ३६; १२, १३, १; ५,  
 १, ४; ६; जैउ. १, १६, १, १; मं.  
 १, १, ११; २, २; २१; ३, ९; ६, ८;  
 ७, ९; २, १, ७; ११; २, १४; १६;  
 ३, १९; ५, ८; ११; ६, ९; जै.  
 १७; ४७; ४९; ९२; १०१; १३६;

१४३; १४७; १५१; १५५; १६८;  
 १८६; गो. १, २, १८; ५, १४;  
 स्ताम् श. १, ९, १, ४; ५; ६; ७;  
 २, २, १, १६; तै. ३, ५, १०, १;  
 सन्त् ऐ. १, ७; श. १, ८, १,  
 ४२; ९, ३, १९; ३, १, २, ६;  
 ७, ४, १०; ८, ५, ११; ५, २, १,  
 १५; ४, १२; ६, ६, ४, १२; १२,  
 ९, २, ६; १३, ८, ४, ५; १४,  
 २, २, २६; ३, १, २७; तै. १, २,  
 १, १; ४; २, ४, १, १; २, ९; ५,  
 २, ४; ३, ४; ३, ५, २, ३; १२, २; ६,  
 १, ३; १०, ५; ७, ६, ११; ७, २;  
 तैआ. १, २९, १; ४, ७, ५; ११, ८;  
 ४२, ४; ५, ९, ११; ६, ४, १; ७, १;  
 ९, २; १०, १, ११; १०, २; ४९, १;  
 तां. १, ३, ५; ५, ११; १४; मं. १,  
 ८, २; २, ३, १८; जै. १८०; एधि  
 ऐ. १, १३; ७, ३३; शां. १, १; श.  
 १, १, ४, १८; ३, १, १९; ६, ३, १७,  
 २, २, २, २०; ३, ४, ३०; ३, २, ४,  
 १२; १७; ९, ४, २२; ४, ३, ४;  
 २८-३१; ४, ५, २१; ५, १, ४, ९;  
 ४, २, २; ८, २, १, ६; १३, ८, ४,  
 ९; का. १, २, २, १६; ४, १, २२;  
 २, १, २, २०; २, ४, १६; तै. १,  
 २, १, ११; २, २, १०, १; ४, २, ८;  
 ३, ७, १, ४; ६, ६; तैआ. २, ५, १;  
 तां. २१, १०, १४; जै. २५;  
 १८६; मं. १, २, १७; ६, २,  
 २, १, १४; ६, ६; स्त श. २, ३,  
 ४, २६; का. १, ४, १, २०; अस्त्  
 श. ६, २, १, १; ८, ५, १, १७; १२,  
 ३, ४, ४; १४, १, १, ३३; का. १,  
 ४, १, ३; ५; अस्त् ऐ. ३, २१;  
 ऐआ. १, २, २; ५, २; २, २, २; शां.  
 १, १; ९, ४; २७, ६; श. ४, ३, ४,  
 ३; ७, १, १, ७; ५, १, १२; ११,  
 ५, १, १२; ४, १; ७, १, १; १४,  
 ४, २, ६; तै. १, ३, ३, ७; ३, ७, ६,

† अस्त् मु. पा. चिन्त्यः

७; तैआ. ४, ४२, २१; ७, ४, ३; तां.  
 ५, ५, ६; असाव जै. १६०; अस्साम  
 श. ३, ८, १, १५; ६, २, ३, ७;  
 ८, २, २, २; ११, ५, १, ५; ३,  
 ४, ३, ८; तैआ. १, ३, १, २; ६, ६, २;  
 तां. ६, ५, १०; १४, ३, २०; जै.  
 १८२; जैउ. ४, ८, ३, १; आसीव  
 श. १, १, ४, १८; २, ५, १८; १९; ४,  
 १, ३, ४; ५, १, २; ५, ३, २, ५; ६, ३, १७;  
 ७, २, २४-२६; २, २, १, १४;  
 ६, ३, २; ३, १, २, २१; २, ३, ७;  
 ९; ११; १२; ४, १; ५, १, १८; ६, १,  
 १०; ७, १, ३, २; ९, ४, २; ४, ६, ४,  
 ३; ७, ५; ६, १, १, ४; ११; २, २;  
 ३; ४; १६; ३, ७; २, १, १; ३, १,  
 ९; २; ६; ६, ३, ३; ८, १, ७; ७, २,  
 १, ७; ४, १, १३; ९, २, ३, ३५;  
 १०, १, ३, २; २, ३, १६; ५, ३, १;  
 ६, ५, २; ४; १२, ३, ३, २; १३, ४,  
 ४, ७; ८; का. १, ६, ३, २; ४; २,  
 १, ३, २०; २, ३, ८; तै. १, १, २, ३;  
 ३, २; ३, ५; १०; ४, ४; ६, २; ३;  
 ३, २, ६; ५, २, ५; १०, २; ६, ४, २;  
 ३, २, ५, १; ९, २, १, २; १२, ९, ३;  
 भासीव ऐ. १, २, ५; २, ७, २, ७; ३,  
 १३; १४; २३; २, ५; २६; ३, ४; ४, ६;  
 ३१; ५, १८; २३; ६, ३; ३६; ७,  
 १६; ऐआ. १, ३, ३; ६; २, २, १;  
 ४, १; शां. १, १; ६, १०; श. १, २,  
 ४, ६; ८, १, २, ४; ९, २, ३, ५; २, ५, ४,  
 १०; ३, १, ३, १२; २, १, १, १; ३,  
 १०; ४, ७; ४, ३, १, ३; ४, २, ३; २, ४;  
 २, ५; ४, १, ४, ८; २, ५, १, ५; ४, २,  
 १८; ३, ४; ६, १, १, १; ३; ३, २,  
 १६; ३, १; ६, २, १, ३; ७, ५, २, ६;  
 ८, २, १, २; ४; १४; ४, १, २; ३, ३;  
 ४; ५; ६; ७; ९; १०; ११; १३;  
 १४; १५; १७; १९; ५, १, १, ५;  
 १६; ९, २, ३, ४८; १०, १, ३, ३;  
 ५, ३, १; २; ६, ५, १; ६; ११, १,

६, २; २, ३, १; ३, १, ४; ५, ८, १; ७,  
 २, ८; १२, ९, ३, ७; १३, २, ६, १४-  
 १७; ७, १३-१५; ४, ४, ६; ५, २,  
 १७; १४, १, २, ११; ४, २, १; १५;  
 २१; २३; ३०; ६, ३, १; ७, १; का. १,  
 ५, ३, १०; तै. १, २, ३, ३; ३, ५, १, ४,  
 १, ३; ५, ६, ४; १०, १; ६, २, ७; ७, १,  
 ७; २, २, ४, १; २; ४; ५; ९, १;  
 ३, ७; ८; १०, १; ४, १, १०; ८,  
 ७; ८, ३, ५; ९, ३; ४; ५; ६; ३,  
 १, ४, ५; २, १, १; ५, ९; ९, २; ४; ३,  
 ४, १; १२, ९, ३; ४; ६; तैआ. १,  
 २३, १; २; ३, १२, ३; ५; ६; ५, १,  
 १; ८, ७, १; तां. ४, १, ४; ६, ५,  
 १३; ६, ८; ७, २, ४; ७, २, २; ५, २०;  
 ६, ११; ८, ३, ३; ६, ५; ९, २, १४;  
 ९, १२; ११, ३, ९; १२, ८, ६; ९,  
 २१; ११, १०; १३, २, ७; १३, ३,  
 १२-०४ ४, १; १४, ६, ८; १६, १,  
 १; १७, १, ७; ४, ३; १९, ७, १;  
 २०, १, ४, २; २४, १८, ५; मं. २,  
 १, १६; सा. १, १, १; ३; ५; जैउ.  
 १, २, १, ८; ६, १, १; ३; ७; ७, १, १;  
 ८, १, १; ९, १, १; १०, १, १; १५, १,  
 १; १७, १, १; ३, ४; १८, १, १; २,  
 १, २, १-६; ३, ६, २, १; ४, ११, १,  
 ७; १२; जै. ८; ११; १५; १६;  
 ३४; ३७; ४९; ७३; ७४; ८८;  
 १०२; १०४; १०८; १२८; १७२;  
 १७३; १७६; १८६; १८८; १९६;  
 २०३; २०७; २१२; गो. १, १, १;  
 ३; १३; ३, १८; ५, १०; २, ३, २०;  
 ५, २; आसीव ऐ. ५, २, ५; तै.  
 २, ८, ९, ५; आसीवइव श. १०,  
 ५, ३, १; आस्ताम् तै. १, १, ३, २;  
 ३, २, २, १; ४, ६; ६, २; ८, १; ९,  
 १; ८, ३, २; आस्ताम् ऐ. १, २, ९; ३,  
 २३; ४, २, ७; २; शां. ३, ६; श. ८,  
 ४, ३, १, २; ९, ४, २, १८; १०, ४, १,  
 ५; तैआ. २, १, १; ७, २, ५; ७,

१; तां. ७, १०, १; ९, ४, १४; १६,  
 ४, ८; प. १, १; जै. ४८; ७४;  
 १४७; १८६; आसन् श. २, ५, २,  
 ३; ३, ४, २, १४; ६, ६, १, २४;  
 ९, २, ३, ४४; १०, १, ३, ५; तै. १,  
 २, १, १३; २, ४, ६, ८; आसन् ऐ.  
 १, १६; २, ३; ३१; ३, २५; ३३;  
 ३४; ४९; ४, ५; ६; २; ५, ११;  
 श. २, ६, १, १; ३, २, ३, १३; १४;  
 ६, ८, १, १; ८, ४, ३, ८; १६; १८;  
 ७, १, ३; १०, १, ३, ४; २, २, २;  
 १३, ३, ४, १; ५, ४, ५; ८; का. १, ६,  
 १, १; २, २; तै. १, १, २, ४; ३, ८,  
 २, ६, ५; ३, १, १; ४, १, ३; ५; ५, २,  
 ३; ६; ३; १; ६, २, ५; ६, १; ७, १,  
 २; ८, ३, ३; २, १, ९, १; ४, ८, ७; ८,  
 ९, ५; ३, १, ४, ७; २, ९, १, ५; ९,  
 ११, २; तैआ. १, २, ३, १; ३, १२,  
 ३; ७; ५, ८, १३; तां. ८, ४, १;  
 ६; ९; ९, २; ९, २, ११; ११, ५, ८;  
 १३, ४, ८; १८, १, २; २४, १८, ७;  
 २५, ८, २; जै. १८; ३५; ४७; ७४;  
 १०४; १०६; ११७; १२८; १३०;  
 १३९; १४७; १७१; २०४; जैउ.  
 १, ६, २, ८; ११, २, ६; १३, ३, ७;  
 १६, २, ३; १८, ३, ८; २, १, १, १;  
 प. १, १; मं. २, १, १६; गो. १,  
 १, २, ३; ५, १०; २, २, ७; ११; ५, १,  
 २; ६, ११; आसी: श. १, ३, ४, १८;  
 तैआ. ४, २, ३; ५, २, ८; जै. १२५;  
 आसम् तैआ. १, २, ३, ४; स्यात् श.  
 १, २, २, ३; ४; ३, १, १०; २, १, १४;  
 ५, १, २; २६; २, १९; ४, १; ६, १,  
 २, १; ७, ३, ३, ३; ७, २, १, ३; १४;  
 ४, ५; ८, २, १, २; ९, ३, १, ६; २, १;  
 १, २, १, ९; ४, ३; ४; १६; १७; १९;  
 २०-२२; ३, १, १, ७; ३, १६; ४, ४, १;  
 ४, १, ६; १२; १४; ३, १, ३; ५, २, १६;  
 ३, १, १, १; २; ३, २, १, ९; ३, ८;  
 २, १, १, ३; २, ५; ४, १, १; १८; ३, ४,

† 'स्वस्तिमान्-असानि' इति भा. 'स्वस्ति-मानसानि' इति सा.

१७;२३; ४,१, ४; ५,१, २५;६,  
 १,१४;२६;३,२;४,७;७,१,७;२२;  
 २३;२,८; ३,२६; ३२;३३; ४;  
 १,१,२३;२६;२८; ४,६;२, ४,७;  
 ५,१४;१६;४,३; १२;२,१७;१८,  
 ५,१०;१९; ५,२,१०; ४, १४;६,  
 ५;८,१५; १६; ६,१,१४; ३,३;  
 ६,५; ७,२; ६; ७,१, ३, १३;  
 ५,१,११;४,९; ६, २,१,३६;२९;  
 २,२८;३,१,१७; ३२;५,२,९;१०;  
 ६,४,८;१४;७,३,३;४; ४, २;१४;  
 १५;८, १,८;७,२,१,८;५,१,३४;  
 ११,३,१,३; ४,२,४;७;८; ५,१,  
 १३; १२,४,१,७;८; २,६; ८;५,  
 १,५; ८,२,२१;९,२, ६; १३, ८,  
 १,१२;१३;२०;३;३; १४, १, १,  
 २६;३,३३;२,२,४६;५४; ३,१,  
 २७;२,२१;४,२,१६; ३०; ५,४,  
 २;६,४,१; ९, २६; १०,२; ५;८;  
 ११;१४;१७; ७,३, ३;२४; ९,४,  
 ११; का. १,१,२,१२; ३,७;४,२;  
 ३;१७;१८;२,३,८;३,१,८;१०;  
 २,११;४,१,३,२,३;९;५,१,३६;  
 २,१५;६,३,८; २, १,१, ४;२,३,  
 १६;४,७;८; तै. १,१,२,३;६; २,  
 ६,५;६; ४,६,३;५,२,१;९; २,१,  
 ९,३;२,३,६;३,९,९; ३, ३,४,६;  
 ७,१, ६;२, ३; ९, १७, २; स्यात्  
 ऐ. १,४;१४; १७; २,६; १४;  
 १६;१९;२१-२३; २८;२९;३२;  
 ३३; ३६; ३,३;७;८;११; १९;  
 २१;२२; ४,४;७;१२; ५, १६;  
 २४;२७;३०; ३२; ३३;३४; ६,  
 २४;२५; ७,१;३; ३; ५; १७;  
 १८; २६; ८;३; ४; १५; ऐआ.  
 १,२, २; ३;४; २, ३, ६; ४,३;  
 ३,१,३;४;६; ७, १, ३; ५; ३,३;  
 शां. ३, ४; ८; ६, १२; ७,९;८,  
 ३; १०, १;२;३; ११, ४;५;१२,  
 ५;७; १३,६;९; १४,२;१७,१;९;  
 १८,४;५; ११; १९, ८; २३,६;

२४, २; २५, ३; ४;१०; १४;  
 १५;२६,३;५; शांआ. १, २; ६;  
 २,१; ४,१५; ७, १०;११; १०,  
 ८; शा. १,२,५,९; १४; १६;१७;  
 ३,२,१५; ३,१६;४,२,११-२१;  
 ५,३,१२;२१;६,१,१६;१७; १८;  
 २,१;२;३, १४; १९; ३१; ७,२,  
 १८;१९;४, १९;८, १,३६;९,२,  
 २;३;१४; २, १, २, १९; ४,१;  
 १७;४,२,६; ३,१४; ५,१, १४;  
 २१;२, २०;६,२,६; ३,९; ३,१,  
 १,२;२, १७; १९; ३,१२; १९;  
 ४,३;२, १,९; १३;२,२, २;११;  
 २८;४, १८; ३,१,१५; १६;२,  
 ३;४;४,३, १५; ५,१, २०;२२;  
 २,१८;३,८; ६,१, २६;२, १८;  
 २०;४,१७;२६; ७,१, २७;२,७;  
 ९,४,१५; ४,१,१,६;३,४;७;१२;  
 ४,१;३,३,७;४,३;५,४,१,१७;५,  
 १,१६;२,१३-१५;३,२; ४,३-५;  
 ८,२;३;६,६,५,७,१,३,३;५,४,  
 ९;५,१२; १३; ६,१,१, १३;२,  
 १;३;४;२, २,११;२९; ३,१,३१;  
 ३२;३३;३४;६,१,३;२, ११;७,  
 ३,३;८,१,१२; ७,१,१,२७;३६;  
 ४१;३,२,१६; ११,३,२, १;४,  
 २,९;१३;५,९,३;६,३,११;७,२,  
 ४;४,२;८,३,१;२;३;५; ४,६;  
 १२, ४,२, ७;९; ३,६-८; ६,१,  
 ३९;७,३,१६;२०; १३,१,३,८;  
 ५,४,६,३,२,४,३;३,६,६;४,२,  
 ३;४; १६; ६,२,२०;८,१, ११;  
 १३; १४,४,३,३; ५,४,२;१२;६,  
 ४,१;९,१२;७,२, २८;३,३; १३;  
 ९,४,२५; का.१,१,४,१;१७;१९-  
 २२; ३,१,२८;२,७;९;४,३,१२;  
 ६,२, ३;३,७; ४,२; २,२,३,८;  
 १२;१५; १६;तै. १,१,३,६;५,९;  
 ६,३;७; ९,८;३,१,३;१०, ६;४,  
 ३,६;४,७;६,४; ५;७; ७,७;५,२,  
 ३;६,५,३;७,१;८,८;९, ११;७,

८,३;७; २,१,२,७;३,४;४,१;२;  
 २,३,१;२; ३, २,१, २;३, ११;  
 ८,८; ३,१,३; ८,१;९,१२;६,१३,  
 १;७,१,१;७; २,१;२;१५;८,८,  
 ३; ४; २१,१; ३;९,१४,२,१८,  
 १; १२,५, ११; तैआ. १,३,२,  
 १; ५, ३,१; ५,३; ६, ३; ७,६;  
 १०,५; ७, ११,३; ८,७,१;८,१;  
 १०,१,३; तां. ४,२, १०; ५,२३;  
 ६,७; ६, ५,१०; ८, ४,२; ९,१,  
 ३६; ४,१५; ५,२; ८,१;१६;१५;  
 ११, ५,११; १२,७,४; १३, ७,  
 १२; ९, १६; १६, ४,३; १४,२;  
 १७, ५,३; १८,५,१६; २१,३,५;  
 ९,९; जै. १;११;१८;२६;२७;  
 २८;३३;६१;६२;६७; ७५;८८;  
 ९०;११३; १२४; १२६; १३०;  
 १३१;१३६; १४०; १४३; १४४;  
 १४५;१५३;१७६; १९५; १९६;  
 १९८; २०४;२०६;२१२; जैट.१,  
 १,३,६; ४,७; ५,१; ३,४,१;१६,  
 १,५;२,३,१,४;५;७;आ.१; दै.३,  
 १५; ष.२,३; सा.१,६,१;२,२,२;  
 ४,९;६,७;७,६;३,५,२;६,१२;७,  
 १०;गो. १,१,१४; २३;३०;२,७;  
 १४;१७;२१; ३,१;९; १०; २१;  
 २३;५,११;२२; २,१,३;४;३,३;  
 ७;९;११; स्याताम् शा. १,६,२,  
 १२; २,२,३,२४; ५,२,१०;४६;  
 ३,३,४,११; ६,२,२,११; का. १,  
 ५,१, ८; ३८; तै. १, ३, १, ६;  
 स्याताम् ऐ. १, १०; ७, ३,३;  
 ऐआ. १,२,३; ५,१, ३; शां. ५,  
 १;७,७;८,१; १६,१०; २४,२;७;  
 ८; २६,१४; शा. १, ७, ३, १९;  
 २,२,१, २०; ४,३,७;५,२,४६;  
 ४,३,३,६; ५, १, ३,३; ३,१,८;  
 ६,२,२,१४; ११, ३, १,३; १३,  
 २,४,२;का.१,२,१,१२;४,३,१२;  
 तै. १,३,१,३;९,१,२; तां.१८,  
 ११,८; सं.२; जै. १११; गो.२,१,



१९; स्युः श. १,४,१,२३; २,५,  
२,१४;२२;३,१६; ३, २, २,९;३,  
२२;४,२,८;४,६,९,१;२;२३;६,५,  
२,१०;७,२,४,१०<sup>३</sup>;५,२,९;९,५,  
१, ६१;११,३,१,३<sup>३</sup>;५,३,८;१२,  
१,३,२२;१३, ८, १, १३; का. १,  
५,२,१५; तै. १,१,६, ४;४,७,७;  
स्युः ऐ. २,३९; ३,३१; ४६; ४,  
१२;२१; ८,४;५; ऐआ. १, २,  
३<sup>३</sup>; ३, १,६; २, १; शां. ७, ४;  
१६,९;२२,४; २४,९;२६,९;११,  
२७,३;३०,२; शांआ. ५, ८<sup>३</sup>; ८;  
१; श. १,१,३,३; २,३,७; ३,२,  
१५;३,१९<sup>३</sup>;२०<sup>३</sup>; ४, १<sup>३</sup>;२,५,२,  
१५;६,२,६<sup>३</sup>; ३,१,३,२०<sup>३</sup>; २१<sup>३</sup>;  
२,२,५; २,३, २२;५, १,८;८,४,  
१८; ५,१,३,१०; ६, १,२,५;२,  
१,१९;३९;२,१३; ७, १, २,११;  
११,८,१,२; १२, १, १,२; ४;५;  
३,५,२; ७,३,२०; १४,१,२,२१;  
का. १,६,२,३<sup>३</sup>; २,१,३,१; २,१,  
२०; तै. १, १,२,३; ५,९; ६,७;  
३,१,४;७, ३,१; २, ८, ८, ११;  
३,९,१,३; तैआ. १,७,५; ५,१०,  
६; ७,११, ४<sup>३</sup>; तां. ४, ४, ३;५,  
१५;१७;१९;५,१०,२; ९,८,१४;  
१०,३,४; जै. १३<sup>३</sup>;१८;६२; ८८;  
११९;१८४; १८७<sup>३</sup>; जैड. १, २,  
३,३; प. २, ३<sup>३</sup>; १०; सा. ३, ४,  
१०;६, १; गो. १,३, १३<sup>३</sup>; ४,  
२-५; २२; २, २, ८<sup>३</sup>; स्याः ऐ.  
१,२८; ३,३६;५,१८; ७,१७;८,  
२३; जै. १७१; स्यात श. १, ७,  
१,७<sup>३</sup>; १३,२,४,२; तै. ३, २,१,  
५; स्याम् श. १,३,३,१३<sup>३</sup>; ११,  
५,१,४; १४, ५, ४, ३; ७,३,४;  
तै. २, २, ९, १; स्याम् ऐ. २,  
३३;४,२३;५,३२; ८, १५; २३;  
श. १,७,४,१; २, १, १, ५;३,६-  
८;२,४,१५;३,२,११; १३; ४, १,

१;४,१<sup>३</sup>; ३, २,१, २५; ४,२,१,  
२२; ६,१,१,७;३,१;७,५,१,१२;  
१०,४,२,३; ११,१, ६,१६-१८;  
१३,२,११,१<sup>३</sup>;६, १,१; १४, ५,  
४,२;७,३,३; का. १,१,१,३; २,  
३;३,५; ६; २,४, ११;३, ४,१<sup>३</sup>;  
तै. १,१,२,४; २, २, ११,१<sup>३</sup>;२<sup>३</sup>;  
३;३,१०, ३; ७,१०, १<sup>३</sup>;८,१,३;  
३,१, ४,१; ४; ६;९-११; ९,१०,  
१<sup>३</sup>;११,९,८;१२, ३,४; तैआ. ८,  
६,१; तां.४,१,४;६,५,१;७,५,१;  
१०,३,१; १४,३, १९; ११, ३७;  
२१,१४,२; जै. ८;१७;८२;१४१;  
१८६; प. २, १; स्याव श. ११,  
१,६, १९; जै. १८६<sup>३</sup>; स्याम ऐ.  
१,२७;४,११; ५, ५; ६,७; २३;  
शां. २७, ७; शांआ. १२, २; ७;  
श. १,२,५,३; ५,१, १७<sup>३</sup>; ४,४,  
१,६;५, ४, १;६, ९,१<sup>३</sup>; ३<sup>३</sup>;२४;  
५,४,२,९; ६, ३,३, १३<sup>३</sup>; ७,३,  
१;८<sup>३</sup>; १४,१, १,३<sup>३</sup>; का. २, २,  
३,३; तै. १,४, ८,२; २, ५,५,१;  
२;८,४,१;६,३;७;७,६; ९,८<sup>३</sup>;९;  
३,१,१,५;५, ७,२; ६, १३,१;७,  
५,७; ९,८; ११, २,४; ३, १;४;  
४,२;५, ३;१२, ३,४; तैआ. २,  
५,१<sup>३</sup>; ७,१; १५,१;४, ५,६;४२,  
५<sup>३</sup>; जै. २०; मं. १, ७, १०; २,  
१,११;१२;५,८; प. १,६; ४, ७;  
√२भस्, भस्यति ऐ. ३,२२; श. ५,  
२,४, १९<sup>३</sup>; भस्यः जै. १७०;  
१९७; भस्येत् ऐ. ३,२२.  
१भस्त- -स्तः तैआ. १, १०, ४.  
२भस्त- -अस्त-अद्र.  
भस्यमान- -नः ऐआ. २,३,५.  
भस् (ः) तां. १२,३,२१.  
भ-संय(त→)ता(सम्√यम्) सं. १.  
भ-संयत्त(-म्√यत्त)- -त्तः ऐ. १,२९.  
भ-संवत्सर- -रे ऐआ. ५,३,३.  
भ-संवत्सर-भृत- -तः श. ७, ५, १,

३४; ९,५,१,६३<sup>३</sup>; -तम् श. ९,  
५,१,६२; -तस्य श. ७, १, २,  
११; ९, ५, १, ६२; -ते श. ९,  
५,१,६२.  
भ-संवत्सर-वासिन्- -ने ऐआ. ३,  
२,६; ५,३,३<sup>३</sup>; शांआ. ८,११.  
भ-संवप(त्→)न्ती(-म्√वप्) तै. ३,  
२,६,४.  
भ-संविद्(-म्√विद्)- -दःऽइव श  
१०,५,२,११<sup>३</sup>.  
भ-संविदान- -नाः श. १०,६,१,२.  
भ-संवृत्त(-म्√वृत्)- -तम् श. १४, ५,  
५,१८.  
भ-संवेपमान(-म्√वेप्)- -नाः शां.  
१९,३.  
भ-संन्याथ- -थाय तां. १४, ८,४;८;  
१५,२,६;९.  
भ-संन्यय- -याय तै. १,५,४,२.  
भ-संशर(-म्√शृ)- -रः तै. १, ८,  
७,२.  
भ-संशिक्षयत् (-म्√शिक्ष्)- -न्  
श. ११,४,२,२<sup>३</sup>.  
भ-संश्लिष्ट- -ष्टाः तां. १३,४,६<sup>३</sup>.  
भ-संसृष्ट,ष्टा- -ष्टाः स. १; -ष्टान् गो.  
१,५,२४.  
भ-संसकृत- -तः गो. २,२,५<sup>३</sup>.  
भ-संस्थित(-म्√स्था)- -तः ऐ. १,  
११; शां. ७, ३; श. ८, ७,२,५;  
तै. २,१,४,९; -तम् ऐ. ३, ३७;  
६,३; श. १,६,१, १०; १३;७,४,  
१८; ८,१, ४३;२,२; ३;५; १३,  
८,१,१७; -तम्ऽइव गो. २,४,५;  
-त्ताः ऐ. २, २८;२९; -त्तान् ऐ.  
२,२८<sup>३</sup>;२९<sup>३</sup>; ३,५; गो. २,३,७<sup>३</sup>;  
-ते श. १,८,१,३९.  
भ-संस्पर्शयत्(-म्√स्पर्श)- -न् श.  
१,४, ५,५; तै. ३,३,७,९.  
भ-संहाय(-म्√हा)- -र्त्ता तां. ९,  
१,२१;२२.  
भसक- -वदस् गद्र.

† 'सहर्तुमयोग्यम्' इत्यर्थयता सा 'असंहायम्' इति पाठो वा मतः स्यात् ।

अ-सङ्ख्यात,ता- -तम् ऐ. ८, २०;  
-ता श. ९, १, १, ६; १८; ३०;  
तैआ. १, १२, १†; -ता: श. ७,  
३, १, ४२; -तानाम् श. ७, ३, ४३.  
१अ-सङ्ग- -ङ्ग: श. १४, ६, ९, २८;  
११, ६; ७, १, १७; ४०; २, २७.  
२अ-सङ्ग- -म् श. १४, ६, ८, ८.  
अ-स-जात- -त: श. ३, ५, ४, १३.  
अ-सञ्चरत्(-म्/चर)- -रन् श. १४,  
४, ३, २९; ३२.  
अ-सञ्चय-वत्(-म्/चि)- -वान् तैआ.  
१, ३२, २.  
अ-सञ्चित- -त: श. २, १, २, १५;  
का. १, १, २, १०.  
अ-सञ्छन्न(-म्/छद्)- -न्ना: श. ८,  
७, ४, १९; २१.  
अ-सञ्ज्ञानान(-म्/ज्ञा)- -ना:† का.  
१, ३, १, १; तां. २४, ११, २.  
अ-सञ्ज्ञा- -म् श. ४, १, ५, ३; जै.  
१८६.  
अ-सञ्ज्ञस(-म्/ज्ञप्)- -सा: श. १३,  
६, २, १२.  
अ-सत्(√अस)- -त्, द् श. १, ६,  
१, ४; ६, १, १, १; १०, ५, ३, १; २;  
१४, ४, १, ३१; तै. २, २, ९, १; ८, ९,  
३; ३, ३, ११, ३; जैड. १, १७, १, १;  
२; ४, ११, ४, १; -सत: श. ७,  
४, १, १४; १४, ४, १, ३०, ३१;  
तै. २, २, ९, १०; ८, ८, ९; ३, २, ३,  
९; -सति तै. २, ४, १, १०; ८, ९,  
५; जै. २१२; -सते तै. ३, ८, ७,  
३; सं. ३; -सन्तम् ऐआ. १, १,  
१; श. ७, १, ३, ७.  
असन्-असज् द्र.  
अ-सन्त(त→)ता(-म्/तन्) श. १, ३,  
५, १६.  
अ-सन्त्वरमाण(-म्/त्वर)- -णा: ऐ.  
३, ४४; गो. २, ४, १०.  
अ-सन्धेय(-म्/धा)- -यम् ऐ७, १७.

अ-सन्न,ज्ञा(-म्/सद्)- -ज्ञ: श. ४, १,  
†, १७; २, १७; ३, १, ७; ४, १, ७; ९,  
२, ३, १९; -ज्ञम् श. ४, ४, १, ७;  
-ज्ञा: श. ७, १, १, १४.  
अ-सन्नयत्(-म्/नी)- -न् शं. ३, ६.  
अ-सन्नपन्न(-म्/नि/पद्)- -न्नौ  
जै. १५१.  
अ-सन्पांसव- -व: श. २, ३, २, १; ३.  
अ-सपत्न,त्ना- -त्न: श. १४, ४, ३,  
१९; -त्नम् श. ५, ३, ३, १२; ४,  
२, ३; श. ८, ५, १, ३; ४; -त्ना  
श. ११, १, ३, ६; का. १, ३, ४, ४;  
-त्ना: श. ४, २, ४, २३; ८, ५, १,  
४; ६; ७; ९, ५, १, ३६; १०, २, ५,  
१३; ४, ३, १८; -त्नानाम् ऐ. १,  
२४; -त्नेन श. ३, ८, २, ३.  
अ-सप्त-श(फ→)फा श. ३, ३, १, १६.  
अ-सवन्धु- -न्धु: श. ३, ५, ४, १२.  
अ-सवलता- -तायै‡ शां. २६, ९.  
अ-सत्रह्यचारिन्- -णे ऐआ. ५, ३, ३.  
अ-समद्- -दम् श. १, १, २, १८; २,  
३, ५; २, ४, २, ७; ४, ४, २, ३; ६;  
का. १, ३, ३, ७; २, १, २, ४; २, १,  
१९; -द्वे श. ३, ३, ४, २३.  
अ-सम-बल-ता- -यै शां. २६, ९.  
अ-समर- -रम् शां. ९, ९-राय शां. ७, ९  
अ-सम-रथ- -थ: श. ८, ६, १, १८.  
अ-समवहित- -म् श. ९, ४, ३, १५.  
अ-समाति- -तिम् जै. १९०; -तौ  
जै. १९०.  
अ-समान- -न: श. ३, ५, ४, ११.  
अ-समायिन्(-म्/इ)- -यी ऐ. ६,  
२६; ३६; गो. २, ६, १६.  
अ-समायुत- -तै: तैआ. १, १२, ३.  
अ-समीक्ष्य-प्रवह्निव- -तानि गो. १,  
१, २८.  
अ-समृद्ध(-म्/ऋध्)- -द्धौ श. ४,  
१, ५, १०; ११; १३.  
अ-सम्पन्न(-म्/पद्)- -नेन जै. ८६.

अ-सम्पन्न-कारिन्- -री शां. ८, ४; ५.  
अ-सम्पादयत्- -यन्त: का. १, २,  
४, १२; ३, २, ४.  
अ-सम्पाद्य श. २, ४, ३, ४; ५, १,  
१, ३.  
अ-सम्पूर्ण,र्णा- -र्णम् सं. ३, -र्णा सं. १.  
अ-सम्पृञ्चान- -नौ श. ३, ७, ४, ११.  
अ-सम्प्रति श. ९, ५, १, ४९.  
अ-सम्प्र-त्(√दा)- -त्त: गो. २, १, ४.  
अ-सम्प्रदायम्(णमुल्) ऐ. ५, ९; गो.  
२, ६, १०.  
अ-सम्प्रेषित- -त: ऐ. ६, २; -तम्  
ऐ. ६, २.  
अ-सम्बाध- -म् जै. ११६.  
अ-सम्भव(-म्/भू)- -वानि ५५, ११.  
अ-सम्भाव्य- -म् ऐ. ३, ३९.  
अ-सम्भूति- -म् श. १४, ७, २, १३.  
अ-सम्भिन्दत्(-म्/भिद्)- -न् तै.  
३, ७, ५, ६.  
अ-सम्भिन्दती तां. ७, ९, ११.  
अ-सम्भिन्न,ज्ञा- -न्नम् शां. ३०, ८;  
श. ८, ३, ४, १; -ज्ञा शां. ३०, ८;  
-ज्ञा: श. ८, ३, ४, १; -ज्ञे तै. १,  
६, ४, २.  
अ-सम्भेद- -दाय श. १३, ८, ४,  
१२; १४, ७, २, २४; तां. १८, ५, १६.  
अ-सम्मित,ता(म्/मा)- -त: तां. ९,  
८, १४; -तम् श. २, ५, १, १६; का.  
१, ४, ३, १३; तां. ९, ८, १४; -ता:  
श. १, ९, २, ३०.  
अ-सम्मुग्ध(-म्/मुद्)- -ग्ध्यै शां.  
२३, ५.  
अ-सम्मुष्ट(-म्/मृज्)- -ष्ट: का. १,  
५, १, ७; -ष्ट: तै. २, ४, ३, ३;  
-ष्टम् श. २, ५, २, १९.  
अ-सर्व,वा- -र्व: श. ५, १, ४, ५; ३,  
१, १०; का. १, २, १, ९; जै. १८६;  
जैड. ३, १, १, ४; ५; ७; १०;  
-र्वम् श. ६, ३, १, २३; ६, ३, १३;

† '-ता:' ति भैस्. कालि. मुपा. चिन्त्य: । लिङ्गव्यत्ययसकारोपजनादिकल्पना भाष्यरत्नस्य चिन्त्या । तु°  
य. १६, ५४; वा. १, ५. । ‡ = श. २, ३, १, ३; 'सञ्ज्ञानान-' इति पाठः । § 'असमन्तायै' इति आन. मुपा. ।

७,५,१,३,४; ९,५,१,६३; -र्वाः  
जै. ३,१,१,९; -र्वाणि जै. ३,  
१,१,६; ११; -र्वे जै. ३,१,१,  
८; -र्वेण ऐ. ८, ७; शां. २८, १;  
श. २,२,१,१४; -र्वैः श. ६, ३,  
१,२३; -र्वीं श. ४, १, ५, १०;  
११; १३; जै. १८६.

अ-सर्व-क्रतु- -तुभ्याम् श. ११, ५,  
५,५.

अ-सर्व-पृष्ट- -ष्टाः ऐ. ८, ४.

अ-सर्व-स्तोम- -माः ऐ. ८, ४.

अ-सव्य- -व्यस्य तै. ३,५,७,३.

अ-साधु- -धु शांआ. ५, ८; श. ११,  
२,७,३३; १४, ८, १३, २; -धुऽइव  
जै. ४४; -धुना शांआ. ५, ८; श.  
२, ६, ३, ८; १४, ७, २, २४; का. १,  
६, ३, ६; -धूनाम् तैआ. १०, १,  
१२; -धौ श. २, ६, ३, ८; का.  
१, ६, ३, ६.

अ-सान्निध्य- -ध्यात् गो. २, २, ५.

अ-साम्न- -मन् गो. २, ३, २०; -मा  
श. १, ४, १, १; तै. २, १, ५, ६.

अ-साम्नी- -स्त्री ष. ३, ७; -स्त्रीम्  
ष. २, १; जै. ९३.

अ-साम-विद्(√विद्)- -त् गो.  
१, ५, ११.

अ-सामन्य- -न्यः ऐ. ३, २३; गो.  
२, ३, २०.

अ-साम्ना(त→)ता- -ताः ऐआ. ५,  
२, २; -तासु ऐआ. ५, १, ६; २, १.

असि(√अस्)- -सिः श. ३, ८, २,  
१२; ५, ३, १, १०; -सिना शांआ.  
१, ८; श. ३, ८, २, १२; ३, २४;  
-सिम् ऐ. ७, १६; श. ३, ८, १, ४.

असि-भारा- -राम् तैआ. १०, ९, १;  
-रायाम् जै. ३, ३, ३, ९.

असि-पथ- -थान् श. १३, २, १०;  
१; तै. ३, ९, ६, ४.

अ-सित- -तः श. १३, ४, ३, ११;  
१४, ६, ९, २८; ११, ६; ७, २, २७;

९, ४, ३३; तै. ३, २, ९, १५; तां.  
१४, ११, १९; जै. १९७; २०९;  
-त्तम् तै. २, ४, ४, १; ५, ५, ६, ४,  
४; ष. १, ४; -त्तस्य जै. १९७;  
-ताः तैआ. १, १२, ४; -तात् श.  
१४, ९, ४, ३३; -ताय तै. ३, ८,  
१८, ४.

असिक्री- -क्रि तै. २, ४, ४, १;  
-क्रियात् तैआ. १०, १, १३; -क्री  
तै. २, ४, ४, २.

असित-ग्रीव- -वः श. १३, २, ७, २.

असित-मृग- -गाः ऐ. ७, २७; ष.  
१, ४.

अ-सिद्ध(√सिध्)- -द्धे सा. ३, १,  
१२.

अ-सिद्धि- -द्धिः तै. १, ५, १, ३.

असु- -सवे श. १२, ६, १, २८; तै. ३,  
१०, ७, १; -सुः ऐआ. २, १, ८;  
६, १; शांआ. ६, २; १३; श. २,  
३, ४, २, १; २२; ६, ४, ४, ६; १२,  
६, १, २८; १४, ५, १, ११; का.  
१, ३, ३, १८; तै. २, ३, ८, १;  
२; जै. १, ९, २, ४; १३, १, ७; २,  
२; -सुना तैआ. ३, १४, ३; जै.  
१, १३, २, १; २; -सुम् ऐ. २, ६;  
श. ४, ४, ४, ११; तै. ३, ६, ६, २;  
तैआ. ६, ३, २; जै. १९०; -सुषु  
जै. ३, ६, ७, ३; -सून् तां. १३,  
१२, ५.

असु-तृप्- -तृप् तैआ. ६, ३, २.

असु-नीति- -म् तैआ. ६, १, ४.

असु-नीय- -थाय तैआ. ६, १, १.

असु-मत्- -मान् तै. २, ३, ८, २;  
जै. १, ९, २, ४.

असु-मय- -यः जै. १, ९, २, ३.

१असुर- -रः श. ५, ४, १, ९; १२,  
७, ३, १; तै. ३, २, ९, २, ४.

२असुर- -रः ऐ. १, ३०; ऐआ. ५, १,  
१; शांआ. १२, ५; श. १२, ६, १,  
१०; तै. २, ८, ६, २; ३, ११, २, १;

गो. २, ४, १५; -रम् जै. ३, ६,  
७, ३; -रस्य ऐ. १, १९; शां. ८,  
४; २२, ९; २५, ७; तै. २, ७, ८,  
१; तैआ. ३, ११, १०; जै. १७६;  
जै. ३, ६, ७, १; ३; -राः ऐ. १,  
१४; २३; २४; ३०; २, ११; १५;  
१६; ३१; ३६; ऐ. ३, ३९; ४९;  
५०; ५५; ५, १; ६, ४; १५; ८;  
१०; ऐआ. २, १, ८; शां. ७, ३,  
८, ८; १२, २; शांआ. ६, २०; श.  
१, १, ४, १४; २, ४, ८; १३; १६;  
५, १; ३; ४; ३, २; ७, २, २२; ९, २;  
३४; २, २, २, ८; ४, २, ५; १५; ३;  
२; ३, २, १, १८; २३; ४, ४, ३, ५,  
४, २; ६, १, ८; ४, २, ४, ११; ५,  
१, १, १; ६, ४, ४, ११; ६, ३, २; ८,  
१, १; ७, ४, २, ३३; ९, २, ३, २,  
८; ५, १, १, २; १६; १७; १९-२७;  
१०, ५, २, २०; ११, १, ८, १; २, ७,  
२६; ५, ५, १; ३; ९, ३; १२, ९, ३, ९;  
१३, ८, १, ५; २, १; १४, ४, १, १;  
८, २, १; ४; का. १, १, १, ६; २, ९;  
१०; २, २, ६; ८; ३, २, २; ३, ५;  
१३; ६, ४, २; २, २, २, ६; ८; ३, १;  
२; ३; ४; तै. १, १, २, ४; ४, ४; ४,  
१, १; ९, २; ३; ५, ६, १; ४; ६, ६,  
१; २; ५; ७, २; २, १, ४, १; २; २,  
३, १; ८, ३; ३, २, ५, ९; ३, ५, १;  
९, ११, ३; तैआ. १, २, ३, ७; २, १,  
१; १०, २१, १; तां. ५, ५, १५;  
७, ५, ११; ८, ३, १; ९, २; ९, २, ११;  
१२, ३, १४; ५, २, ३; १३, २, ७; ३, १;  
१३, ६, ७; १८, १, २; २१, १, ३,  
२; ष. २, ३; ४, ५; ५, २; सं.  
२, ३, ३; ४; जै. १, ४, २, २; १५,  
४, २; ३; ४; १८, ५, १; ६; ७; २,  
२, १, ११; १२; ३, १, २; २, ४; ६, ३,  
१; जै. १४; २२; २३; ४६; ४७;  
४८; ६३; ७४; ८३; १३२;  
१५५; १६५; १७२; १७४;

१७६<sup>३</sup>; १८५; १८७; १९७; गो. १, १,  
 २३; २, १९; ३, ५; २, १, ७<sup>३</sup>; २, २; ७;  
 ११<sup>३</sup>; १५<sup>३</sup>; ४, ११; ५, १; ५ - राणाम्  
 ऐ. ६, ३६; ८, १२; शां. १४, ५; श.  
 १, ४, १, ३४; ५, १, २३; ६, ३, २८;  
 ३, ५, १, २, १; ४, ५, ३, ४; ९, २, ३, ८;  
 १३; २३; २९; का. १, ६, ४, ५; तै.  
 २, ३, ८, २<sup>३</sup>; ३, २, ९, ६; ९, २, १, १;  
 तैआ. २, १, १; तां. ७, ५, २०; ८, ३,  
 ३; ४, ६; ६, ६; १२, ३, १४; ५, २३<sup>३</sup>;  
 ९, २१; १३, २७; २९; १९, ७, १;  
 ष. ४, १; मं. २, ३, २१; जै. ४९;  
 ५१; ७४; ८१; १३२; १३६; १५५<sup>५</sup>;  
 १६५; १८५<sup>३</sup>; १८७; १९१<sup>३</sup>; गो.  
 १, २३; २, १९; ३, ५; २, १, ७<sup>३</sup>; २,  
 २, ७, ११<sup>३</sup>; १५<sup>३</sup>; ४, ११; ५, १, ५;  
 २, १, १; २, ७; १५; ६, १३; -रात्  
 तै. २, ६, ३, १; -रान् ऐ. ३, ३९;  
 ४९; ५०<sup>३</sup>; ४, ५; ५, ११; ६, ४<sup>३</sup>;  
 १४<sup>३</sup>; ३२; ३३<sup>३</sup>; ३६; शां. १, २;  
 ३, २; ६, १५; ७, २; १०; ८, ८;  
 १२, २; ४; १७, ८<sup>५</sup>; २२, ६; शांआ.  
 ६, २०; श. १, २, ४, ८; ९; ६, १, २;  
 ४, २, ४, १२; ६, ६, २, ११; ३, २<sup>३</sup>;  
 ८, १, २; ७, ४, २, ३३; ३४; ३९;  
 ९, २, ३, ३-५; ६<sup>३</sup>; ५, १, १५;  
 १९; २१; २३-२६; १०, ६, ४,  
 १; ११, १, ६, ८; ११; २, ७, २४;  
 ५, ५, ४-६; ९, ४; १२, ९, ३, ९;  
 १३, ३, ४, २; ८, १, ५; २, १; १४,  
 ४, १, २; का. १, १, १, ६; ७<sup>३</sup>; २, २,  
 ६-९; २, २, २, ६; ८; तै. १, २, ३,  
 ३; ३, १०, १; ६, २, ६; ७; ६, १; ७;  
 २; ७, १, २; ६; ८, ३, ३; २, २, ४, ४;  
 ६; ७, ३; ९, ५; ३, ५, २<sup>३</sup>; ८, २<sup>३</sup>; ३,  
 ३, ७, १; तैआ. १, ६, ३; २, १, १;  
 १०, ६, ३, १; तां. २, ७, २; ८, २, ८;  
 ९, १५; ९, १, १; ११, ५, ९; १३,  
 ६, ७; १६, २, २; ३; ३, २; २०, ६,  
 १; ८, १; २२, १४, ५; ष. २, ३;  
 ४, १, ५; ५, २; जै. १४<sup>३</sup>; १५; २०;

२२; २६<sup>३</sup>; ३२; ३४<sup>३</sup>; ३७<sup>३</sup>; ४६;  
 ४७; ६३<sup>३</sup>; ६७<sup>३</sup>; ७३; ७४<sup>३</sup>; ७८; ९६;  
 १५५; १८२; १८५; १९३; सा. ३,  
 ३, ४; जैज. १, ४, २, ४; १५, ४, १;  
 २, २, १, ४; ३, १, ११; २, ३; गो.  
 १, १, २३<sup>३</sup>; २, १, १८; ४, ११<sup>३</sup>; ५,  
 १; ५<sup>३</sup>; ६, ११-१४; -राय श. १२,  
 ६, १, १०; -रेण श. १२, ७, १,  
 १०; -रेभ्यः ऐ. २, ३१; श. १,  
 १, ४, १८; ३, २, १, २३; १२, ९,  
 ३, ८; का. १, २, २, ८; २, १, ३,  
 २०; जैज. १, १३, ३, ७; गो. २,  
 २, २; ११<sup>३</sup>; -रेषु श. ९, ५, १,  
 १४; १२, ९, ३, ७; तै. २, ८, ८, ७;  
 तां. ८, ३, ३; ४, ६; ६, ५; जै.  
 १६; १३२; १९१; जैज. २, ३, २,  
 ९<sup>३</sup>; -रैः ऐ. ३, ३९; ४२; ६, १५;  
 का. १, ६, ४, ३; २, २, ३, १७; तै.  
 २, २, ७, ३; तां. २२, १७, २; गो. १,  
 १, २३; २, १९; २, ७.  
 असुरी शां. २३, ४; जै. ५३.  
 असुर-गन्धर्व-यक्ष-राक्षस-पिशाच  
 - चानाम् गो. २, २, ५.  
 असुर-(हन्→)णी श. १, १, ४,  
 १४; १७; का. २, १, ३, १७; १९;  
 तै. ३, २, ५, ९.  
 असुर-तमसु-म् श. ४, ३, ४, २१.  
 असुर-त्व-म् तै. २, ३, ८, २<sup>३</sup>;  
 ष. ४, १.  
 असुर-म्रह- -ह्यौ श. १, १, ४, १४;  
 का. २, १, ३, १७.  
 असुर-मा(या→)य- -यौ जै.  
 १९०<sup>३</sup>.  
 असुर-माया- -मायया शां. २३,  
 ४; -माया श. २, ४, २, ५; का. १,  
 ३, ३, ५.  
 असुर-रक्षस्- -क्षांसि ऐ. २, ११,  
 ३६<sup>३</sup>; ६, ४<sup>३</sup>; शां. १०, २<sup>३</sup>; १७,  
 ९; २८, २; ष. १, २<sup>३</sup>; सा. १, १,  
 ८; २, ५, ६; गो. २, ३, २३; ६, ६.  
 असुर-रक्षसु- -सम् श. १, २, ४,

१७; ४, १, ३४; ३, ५, १, २१; ६,  
 ८, १, १४; का. २, २, २, १०<sup>३</sup>;  
 -सानाम् का. १, ३, ३, १२; २, १,  
 २, ५; ४, ४; २, ४, ५; -सानि श.  
 १, १, १, १६; ४, १४; १६; ५, ३,  
 २१; ६, १, १५<sup>३</sup>; ३, ४, २, १; २; ३,  
 ६; ४, १, १, ६; १९; २, १, ५; २,  
 ४, १९; ११, ५, ५, १३; १३, ८, २,  
 ३; का. १, १, ४, १५; ३, ३, १२; २,  
 १, १, १२; ३, १७; १८; २, ३, १७;  
 जै. ३२; -से श. ४, २, १, ४; १४;  
 २०; -सेभ्यः श. १, १, २, ३; २,  
 १, ६; ३, १, ५; ६, १, ११; ३, ३, ३,  
 १६; ४, २; ५, ३, १५; ६, १, २७;  
 ९, ४, ६; ४, २, २, १२; ४, १८; ६,  
 ६, १.  
 असुर-वत्(वति) ऐ. ७, ५.  
 असुर-विश- -म् ऐ. ६, ३६.  
 असुर-वेद- -दम् गो. १, १, १०<sup>३</sup>;  
 -दात् गो. १, १, १०.  
 असुर-संहि(त→)ता सं. १.  
 असुराशन(-र/रअश्)- -नम्  
 जै. १९०; -नेन जै. १३०.  
 असुरी-पुत्र- -त्रः जै. २०३<sup>३</sup>;  
 असुर्य, र्यां- -र्यः तै. १, २, ६, ७;  
 -र्यम् ऐ. ६, ३६<sup>३</sup>; श. १, ६, ३;  
 ३१; ४, ५, १२; ६, ८, १, २; तै. १,  
 ४, ७, १; तैआ. ५, ३, ८; तां. ६, ५,  
 १५<sup>३</sup>; ९, १०, २; -र्या ऐ. २, ५;  
 २८; श. ३, २, १, २४; ५, ३, १७;  
 ६, ८, १, १०; -र्याः ऐ. ३, ४९;  
 श. १४, ७, २, १४; -र्याय तै. २,  
 ४, ६, ४.  
 अ-सुत(√१सु)- -तः श. ४, ६, १, १०;  
 जै. १२८; -तस्य श. १२, ८, २, १३.  
 अ-सुन्वत्- -न्तम् श. ७, २, १, ९.  
 अ-सुप्त- -प्तः श. १४, ७, १, १२.  
 अ-सुप्त- -प्ताः श. १३, ८, २, ३;  
 -प्तान् श. १३, ८, २, ३.  
 अ-सुपिर-मू(ल→)ला- -म् ष. ४, ३.  
 अ-सू(√१सु)- -सू तै. ३, ४, १०, १.

√अस्य, अस्यति; आस्यत्; आस्यीत्  
 श. ३, २, १, १९.  
 अस्यत्-न्तः जडै. ३, ६, ३, ९;  
 -न्तःऽइव श. १, २, ५, ४; का. १,  
 २, २, ८; २, २, ३, ४.  
 अ-स्यर्थ- -म् ष. ४, १.  
 असृज्(→असृज्)- -सृक्, गृ. ऐ. २, ९;  
 ११; शां. १०, ४; श. १, ९, २,  
 ३५; ३, ८, २, १४; १०, १, ४, ७<sup>३</sup>; ४,  
 १, १७; अस्ना ऐ. २, ७<sup>३</sup>; श. १,  
 ९, २, ३५; ११, ७, ४, २; तै. ३, २,  
 ५, १०; ६, ६, ३.  
 असृग्-भाजन- -नानि शां. १०, ४.  
 असृङ्-मुख- -खः तैआ. ४, २९, १.  
 अ-सृजमान(√सृज्)- -म् जै. ३७<sup>३</sup>.  
 असेत(अ-स-इत्)- -तः गो. १, ५, ४.  
 अ-सोढ(√सह्)- -म् तां. १२, ९, २१.  
 अ-सोम-प(√१पा)- -पः ऐ. ७, ९;  
 -पम् गो. १, २, १३; -पाः ऐ. २,  
 १८<sup>६</sup>; ष. ४, ६; गो. २, १, ६;  
 -पाइः तैआ. १, ९, ७; -पान् ऐ.  
 २, १८; -पौ जै. १८६<sup>३</sup>.  
 अ-सोमयाजिन्- -जिनः श. १, ६,  
 ४, १०; -जी श. १, ६, ४, १०<sup>३</sup>; ११.  
 असौ, अ-सौनामन्- अदस् गद्र. पद्र.  
 अ-सौहित्य- -म् सा. १, ३, ८.  
 अ-स्कन्द(√स्कन्द्)- -न्दाय श. १३,  
 १, ३, १; ४; ५; तै. ३, २, ३, ५; ५,  
 ६, ११; ६, २; ४; ८, ६, १; ५; ८, १;  
 तैआ. ५, ८, ६; तां. ६, ७, २१.  
 अ-स्कन्ध, ज्ञा- -न्नः प. १, ५; -न्नम्  
 श. १, १, ४, ३; ४, ५, १; ३, ८, १,  
 १४; १३, १, ३, १; ४; ५; का. २, १,  
 ३, ८; तै. ३, ८, ६, १; ५; ८, १; १७, १;  
 तां. ६, ७, २३; जै. १२१; -न्नाम्  
 ऐ. १, २७; -न्नानाम् ष. ४, १.  
 अस्त(√२अस्)- -म् ऐ. ७, ११;  
 १२; शां. २, २, ३, १; १७, ७; श. २,

५, २, २९<sup>३</sup>; ११, ५, १, ७; का. १, ५,  
 १, २६<sup>६</sup>; मं. १, २, १४; तैआ. २, २,  
 १; जै. ११७; जैड. ३, १, १, ३<sup>३</sup>;  
 गो. २, ५, ४. १ अस्त-गद्र.  
 अस्तम्/इ, अस्तमेति ऐ. १, ७; ३,  
 ४४<sup>३</sup>; शां. ७, ४; श. २, ३, १, ३;  
 ३६; ४, १२; ५, ३, १, ७; ८, ४, १,  
 १२; १०, ३, ३, ८; का. १, २, ३, ७;  
 ३, १, २१; २४; तै. १, ५, १०, ७;  
 २, २, ६, ४; तैआ. १, १४, १<sup>३</sup>; ३,  
 १४, १; ४; अस्तमेति श. १४, ४,  
 ३, ३४; अस्तम्...एति जैड. ३,  
 १, १, ५; अस्तम्...यन्ति शां.  
 २३, १; २; जैड. ३, १, १, ६; अस्त-  
 मियात् ऐ. ७, ११; १२; गो. २,  
 ५, ४.  
 अस्तं-यत्- -यन् ऐ. ८, २८; शां. २,  
 ८; का. १, ३, १, १; ४, १, १०; जैड.  
 ४, ८, २, २; जै. ३; ४; -यन्तः का.  
 १, ३, १, ३; -यन्तम् शां. ६, ६;  
 १८, ९; शांआ. ४, ७; श. ४, ६,  
 ५, ५; ११, ६, २, ४; तैआ. २, २, १.  
 अभ्यस्तम्/इ, गद्र.  
 अस्तम(म्-अ-य्)-या- -या जै.  
 ११७; -यात् शां. २५, १०<sup>३</sup>; श.  
 २, ३, १, ७; ८; ३, २, २, १; २६; ९,  
 २, ७; ४, ५, ३, ११; -ये तै. ३,  
 १२, ९, १.  
 अस्तम्(म्-अ-यन्)- -म् श.  
 १३, ८, १, ९.  
 अस्तमित, ता- -तः श. ३, २, २,  
 ५; जैड. १, ३, २, ४; ४, ७, २, १०;  
 -तम् श. ३, २, २, ५; -ता श.  
 १४, ४, ३, ३३; -ते ऐ. ५, २४;  
 २९<sup>३</sup>; ३१; शां. २, ९; श. २, ३,  
 १, २; ४; ९; ११; ३, २, ४; २६;  
 ४, ५, ३, ११; ६, ९, २३; ६, ६, ४, १;  
 ११, ८, ३, २; १४, ७, १, ३; ४<sup>३</sup>;

५<sup>३</sup>; ६<sup>३</sup>; का. १, ३, १, १; जै. १; २;  
 जैड. ४, ५, १.  
 अस्तमेतोः का. १, ३, १, ३.  
 अस्तम्/गम्, अस्तम्...गच्छति श.  
 १४, ४, ३, ३४.  
 अस्तम्/गा, अस्तमगात् जैड. ३,  
 १, १, ४; अस्तम् (गाः) तैआ. १,  
 १४, १<sup>३</sup>. अभ्यस्तम्/गा. गद्र.  
 अ-स्तर्ष(√स्तृ)- -र्षः श. २, २, २,  
 १४<sup>३</sup>; का. १, २, २, ९<sup>३</sup>; -र्षाः श.  
 २, २, २, १४; का. १, २, २, ९.  
 अ-स्तृत- -तः तै. १, ५, ८, ३;  
 -तम् शांआ. ४, ११९; मं. १, ५,  
 १८.  
 अ-स्तृति- -स्त्यै तां. २२, १७, ३.  
 अ-स्तृत(√स्तृ)- -तः ऐ. ३, ३९; ४२<sup>६</sup>;  
 -तम् ऐ. ३, १७; ५, ४; जै. ६१;  
 -तौ ऐ. ३, १७<sup>३</sup>.  
 अ-स्तृवान- -नाः जै. ५५.  
 अ-स्तृत्(√२अस्)- -स्ताः तैआ, ४,  
 २०, २; अपादस्ता पद्र. गद्र.  
 अ-स्तेन- -नः श. १४, ७, १, २२.  
 अ-स्तोत्रिय- -ये जै. ७२.  
 अ-स्तोत्रियप्रतिपद्- -दः जै. ९६.  
 अ-स्तोम- -माः तां. ३, ९, ३.  
 अ-स्तोम-कृन्तत्र- -त्राय ऐ. ५, १६.  
 अ-स्त्री-पुंस- -मान् ऐआ. २, ३, ८.  
 अ-स्त्वन्(√२अस्+कनिप्)ऽ- -स्त्वा  
 तै. ३, १०, ८, ३.  
 अस्यन्वत्-अस्थि. द्र.  
 अस्थि(→अस्यन्)- -स्यभिः तै. १,  
 ५, ८, १; तां. १२, ८, ५; -स्थि ऐ. २,  
 ९; १४; ६, २९; ऐआ. २, १, ६; श.  
 १, २, ३, ८<sup>३</sup>; ५, २, २९<sup>३</sup>; ३०<sup>३</sup>; ६,  
 ३, ४०; ६, १, २, १७; ७, ५, २, २५;  
 ८, १, ४, ५; ७, २, १०; १७; ३,  
 १<sup>३</sup>; ४, १९; २०<sup>३</sup>; १०, १, ३, ४; ४,  
 ३<sup>३</sup>; २, ३, ५; ४, १, १७; ११, १, ६,

† सितः सगतिस्तद्रिम इत्यर्थः । अभिप्लवपृच्छयोः गतिमचत्वद्रहितत्वांशयोः स्वरूपभेद एवमेव विशदी भवेत् ।  
 अतः G. 'स-इत्' ? † सा. तु. 'अस्ता' इति लोटि प्र. १. रूपमाह (?) । मुपा. स्वरश्चिन्त्यः § = 'अद्युतम्' श. अद्र.  
 § भा० सम्मतः किलायं निर्देशः । सा० तु० अहस्तोरिति त्वेति च पदविभागं करोति । द्र० अहस्तः, अहस्तोः, हस्तोः ।

३४; १२, २, ४, ९, ८, ३, ३१; ९,  
१, २; १३, ४, ४, ९; का. २, २, १,  
२१<sup>३</sup>; तै. १, १, ९, ४<sup>३</sup>; २, ६, ३;  
५, ९, ७<sup>३</sup>; २, ६, ४, २; ५, ८; ३, २, ८,  
७; तैआ. १, ११, ३; ७, ७, १; तां.  
४, ९, २१; ५, १, ३; ४; ष. २, १;  
जैड. १, १२, २, ६; जै. ९३<sup>३</sup>; १६२;  
गो. २, ६, ८; -स्थिनी श. ४, २,  
१, १९; -स्थिभ्यः श. १२, ७,  
१, ९; १३, ४, ४, ९; -स्थिषु श.  
७, १, १, १५; जैड. ४, ७, २, ६;  
-स्थीनि ऐआ. ३, २, १; २; शांआ.  
८, १; २; श. ३, ४, ४, २; ७, १, १,  
१५; ८, ७, २, १०; ९, २, ३,  
४६<sup>३</sup>; १०, २, ६, १८; ५, ४, १२<sup>३</sup>;  
६, ४, १; ११, १, ६, ३४; ६, ३, ११<sup>३</sup>;  
१२, ३, २, ३; ४; ५, १, १३; ९, १,  
११; १३, ४, ४, ९; १०; १४, ६,  
९, २८; ३२; तैआ. १०, ५४, १; तां.  
९, ८, १; सा. १, १, १०; जैड. १,  
१२, २, ७; गो. १, ३, ७; ९; ५, ५;  
-स्थिना तै. ३, ३, ८, ७; तैआ. १,  
११, ३; -स्थाम् ऐआ. ३, २, १;  
२; शांआ. ८, २.

अस्थन्वत्-न्वात् श. ६, ६, २, ९;  
-न्वन्तम् श. ६, ६, २, ९;

अस्थि-ज-जस्य तै. २, ४, ४, २.

अस्थि-मज्ज-जानि शां. ६, १५.

अस्थि-प्रतिष्ठान-नाः जै. १०६.

अस्थिर-म् श. ८, २, १, १४.

अस्थिवस्(←तस्थिवस्/स्था)-

-स्थुपः तां. ७, ७, १६. तस्थिवस्,  
सु-स्थिवस्-भद्र.

अस्थूरि-रि श. १, ९, ३, १९; ३, ७,  
४, १०; तै. ३, ५, १०, २; ७, ५, १०;

-रिः तां. १६, १, ६; १०, ४; २१,  
१३, ७; -रिणा ऐ. ५, ३०; तां.  
२१, १३, ८; -रिम् जै. २७.

अस्थूल-म् श. १४, ६, ८, ८.

अस्ना-असृज् गद्र.

अ-स्नात(√स्ना)-तः ऐ. ७, ९; सा.  
२, ६, १०.

अ-स्नेह-म् श. १४, ६, ८, ८.

अ-स्पृश(√स्पृश्)-म् श. १४, ६, ८, ८.

अ-स्पृष्ट-म् शां. २२, २.

अ-स्पृष्टा(-ष्टअ-)वसान-ने गो. २,  
१, ८.

अ-स्पृत्-म् जै. १६२.

अस्मद्→अस्मत् ऐ. २, २; ७, ९; २३;

२४; शां. २६, ६; श. २, ३, ४, १०;

३, १, १, ११; ६, ३, ११; ४, ३, ३,

१८; ४, १२; ५, १, ५, २२; ६, ८, २,

९; ७, २, १, ९; का. १, ४, १, ८;

२, २, १, १८; तै. ३, ३, ११, १; ६,

१, २; तैआ. १, ३, १; ८, ८; २, ४,

१<sup>३</sup>; ४, १७, १; ६, ९, २<sup>३</sup>; १०, २;

११, २<sup>३</sup>; ७, ११, ३; जैड. १, ३, २,

६; १८, ३, ८; जै. १३६; मं. १,

७, १०; अस्मभ्यम् ऐ. २, १५<sup>३</sup>;

श. २, ४, १, ९; ३, २, २, १९<sup>३</sup>; ५,

१, १५; ४, ३, ४, २३; ४, १, ६; ५,

२, २, ५; का. १, ४, २, ४; तै. १, ३,

१०, १; २, ४, १, २; ८, ७, ५, २, २;

७, १५, १; ८, २, ६; ४, २; ५, ६; ३, १,

१, ८; ३, ११, १; तैआ. २, ५, २<sup>३</sup>;

४, ७, ४; ११, ८; ३१, १; ५, ६, ९;

६, ३, २; १०, १, १६; जैड. १, ४,

२, ७; जै. ६; मं. २, १, १५; ३,

५; अस्माकम् ऐ. १, २४; ३, ३९;

५, २५; ६, १५; ७, २७; शां. ३०,

६; शांआ. ४, ८; ९; ११, २<sup>३</sup>; श.  
१, ५, ४, ७-१०; ७, ४, २; ३;

८, १, ४२; ९, २, ३४<sup>३</sup>; ३, २, २,

१९<sup>३</sup>; का. १, ४, १, ११; २२; ६, ४,

२<sup>३</sup>; २, २, ३, १; तै. २, ४, १, ५;

३, २; ७, ४; तैआ. १, २७, १; ३, १,

१, ५, १; ११, १०; ७, ११, २; १०,

१, १६; मं. २, १, ६; जै. ४७; १५५;

अस्मन् शां. २६, ६<sup>३</sup>; अस्मान्

ऐ. १, ९; २१; २६; २७; २, ३<sup>३</sup>;

३, १९<sup>३</sup>; शां. २८, ६; शांआ. ४, ८;

९; श. १, ६, ३, १८; ८, १, २४; २५;

४२; ३, १; ३; ९, ३, १०<sup>३</sup>; १२<sup>३</sup>; का.

१, २, ४, ९<sup>३</sup>; ४, १, २९; २, १, २, १०;

२, २, ९; १०; ११; तै. १, ६, २, २;

७, ३; १६, २; २, ८, २, ३; ३, २, ९;

४; ५, १, १; ६, ११, १; १०, ९, ८;

तैआ. १, ८, ८; २, ५, २; ४, १०,

३; ११, ६; ८; २०, २; २३, १; ३९,

१; ४२, १<sup>३</sup>; ३<sup>३</sup>; ४; जै. १४; ९५;

१३६; १८२; मं. २, ६, १;

अस्माभिः शांआ. ११, १; १५, १;

श. ४, २, ५, ५; ७; तैआ. २, ६, १;

३, १८, १; अस्मासु शां. २७, ४;

श. ४, ६, ९, ९; तै. १, १, १, ५; २,

१, २१; २, ५, ८, ९; ६, ३, ५<sup>३</sup>; ३,

७, १०, १; तैआ. ३, ११, १२; ६, ६;

२; जै. ९४; अस्मै ऐ. १, १३; ३, ३८;

शां. १९, ९<sup>३</sup>; शांआ. ४, ११; श.

२, ३, ४, १०; ७, ३, १, ३२<sup>३</sup>; ८, २,

१, ७<sup>३</sup>; का. १, ४, १, ८; तैआ. १,

२९, १; २, ५, १, २; ४, ७, ३; ४०,

१<sup>३</sup>; ५, ६, ७; तै. २, ४, ३, ६; ६;

९, १; ७, १३, १; ४; ८, १, ४; २, १;

७; ५, ८; ९, २; ४, ३, ६; अहम् ऐ.

१, १८; २७; २११; १६; २५<sup>३</sup>;

४०; शां. २४, ५; शांआ. १, ६<sup>३</sup>;

७<sup>३</sup>; ८<sup>३</sup>; श. १, ५, ४, २३; ६, ३;

१३; १७; २०; २१; ८, १, ८; ९, ३;

१६; १९; २३<sup>३</sup>; का. १, १, २, १०<sup>३</sup>;

४, १, १८<sup>३</sup>; २०, २४; २, ५<sup>३</sup>; २, १,

१, ४; ५<sup>३</sup>; तै. १, १, ४, ६; २, १, ७;

१४<sup>३</sup>; १५; २०; ३, २, १; ६, १<sup>३</sup>; ९,

१०; तैआ. १, ४, १; ७, ३; ३; ९, २;

११, ४; १३, १<sup>३</sup>; २; २३, ४; २७, ६;

तां. १, २, ४; ६; ३, ४; ९; सा. १,  
३, ६; ५, ८; २, ७, १३; ३, ८, ४; मं.

† KAT सम्मतः । शां. श्रौ ( १, १५, १७ ), आपश्रौ. ( ३, १३, १ ), काश्रौ. ( २, ३, ३३ ) एतेषु 'अस्मिन्' इति पाठः ।

१,३,१-५; ५, २,३; ६; १०; १, १; १६; १७; १८; ३७; ४५; ५३; ६१; ६३; जै. १, ३, ३, ७; १६, २, ४; ३, ४, ५; सं. ३; प. १, १; ४; ६; २, १०; गो. १, १, १; २; ९; ३२; २, ७; अहाश्च श. ३, ६, २, ७; आत्रम् श. ४, १, ५, १०; ११; १३; १४, ६, २, १४; जै. ३८; १०२; १४९; १६०; १७६; १८६; १९०; २०३; आत्रयोः शां. १, २; श. १, ६, ३, १४; १९; ८, १, ८; जै. १८६; २०३; आत्राम् ऐ. ३, १९; ४, ८; शां. १८, ४; शां. ५, ७; श. ४, १, ५, ९; १६; १४, १, १, २३; तै. २, ४, ३, ७; जै. १८६; आत्रभ्याम् ऐ. २, ३; तै. ५, ७, ५; नः ऐ. १, ९; १३; १६; १८; १९; ऐ. १, १, ४; २, २, १; २; ४, २; ५, १, १; २, १; शां. २, ९; ६, १; १२, ३; २१, ३; २३, ७; २५, २; शां. १, २; २, १८; ३, १, ७, १; ८, ११; ९, १; १२, २; ४, ७; श. १, ६, ३, १८; ४, ३; १७; ७, ३, ५, ९; ८, १, ३; ४२; ३, १५; का. १, १, २, ९; ४, १, ३; २, १, ९; २, ८; ३, २; १७; १८; ३, १, २८; ३, १, २०; तै. १, १, ३, ७; ६, १, ७, १; ८, ५, २, १, १; ३; तै. १, १, १, ३; ८, ५; ९, ७; ३, १, ५, २; तां. १, ५, ६, ७; ६, १७; ७, ५; ४, ७, २; ११, ४, २; १३, ६, ७; जै. १, ३, १, ३; ४, १०, १, ४; जै. ३४; ३५; ४७; ४९; ९५; १२५; १३६; प. १, २; ६; ३, १; सा. १, ४, १८; १९; ३, १, ३; १३; दै. ३, २५; गो. १, १, १३; १४; २९; ३६; २, ७; १३; १९; नौ शां. ५, ७; श. १, ९, ३, १९; ३, ३, ४, १६; ४, ३, ९;

५, ४, १६; ६, २, ३; ६; ३, २, १; तै. १, १, ३, २; २, १, २, ६; ६, २; तै. १, ७, ३; ५, १, ७; ८, १, १; जै. १५; १७; ३०; ३८; ४४; १०१; १३२; १४३; १४७; १७६; जै. ३, ५, २, ८; १२; गो. २, १, १७; मत् ऐ. २, १, ८; ४, ३; शां. १८, ४; श. २, ३, ४, २६; ३, ९, १, २; ४, ३, १, १; ५, ३, २; तै. १, २, १, २०; २, १, ५, १, १; ५, ८, ७; तै. ४, ४, ५; जै. ३७; ४१; ४२; ४७; ५१; ११७; १४३; १६०; १७७; गो. १, १, १; मत् अद्र. सुम, ऐ. २, २; १८; ३, ०३; ३४; ४, ७; ८; ५, १४; ऐ. २, ३, ६; शां. १०, ६; शां. ३, ३; ११, २; श. १, ५, ४, ७-१६; ६, ३, १३; २, १, २, १६; का. १, ३, १, २८; २, ४; ४, १, ५; २, ५; २, १, २, १४; तै. १, १, १०, १; २, १, १४; १७; १८; २०; ६, ६, १; २, १, ६, २; ३, ७, १; तै. १, १, ४; १४, १; २; ३; ४; ४; तां. १, २, ९; ५, ६; जै. ६; ३४; ३७; ५३; ८८; १०१; १३९; १४३; १४९; १७७; १८६; जै. १, १२, ५, १; १६, २, ३; प. १, ४; सं. ३; गो. १, १, ३२; २, ३, २०; मत्वा ऐ. १, ७; २७; ७, १७; शां. ११, ४; श. १, ९, ३, १९; २, ६, ४, २; ३, ५, १, २२; २, ९; का. १, ६, ४, ३; ४; ५; तै. १, ३, ७, ६; ६, २, ६; ३, ३, ८, ६; तै. १, १, ४; २, ३, १; ६, २; ६, १२, १; १०, १, ८; १२; जै. ३७; मत् ऐ. २, २७; ३, ८; ४, २५; ५, २७; ऐ. ५, १, ५; शां. ४, ४; ७, १; १२, १; ४, १, ५; श. १, ६, ३, २; २, १; ४, ७; ८, १, ४२; २, ३, २, ३; ४, ३, ४; ४, २, ५;

३, २, ३, १; ५; ३, १, ८; का. १, ३, ४, १४; ४, १, २४; तै. १, १, १, ५; २, १, १७; ६, ५, ६; ७, ९, ५; २, ४, ६, ६; ६, १, ४; ५; तै. १, ३, १, ६; २, ३, १; ५, १; ३, १, १, ८; ४, २, ५; ६, २; २, १, १; ४, २, २; तां. १, १, ८; ३, १०; ५, १९; ६, १५; जै. ३, ३, ४, १; जै. १२७; सा. ३, १, ३; ७, ८; ९, ५; गो. १, २, २०; ५, १५; १६; १७; १८; १९; २, ३, ६; मत् ऐ. ३, ४९; ५, १४; ७, १४; १६; १७; ८, २७; ऐ. २, १, ५; शां. ७, ४; ६; शां. १२, १; श. १, ९, ३, १६; २, ४, १६; ४, ३, ४, २८; २९; ३०; ३१; ६, ७, ३, १५; का. १, २, ४, १२; २, १, २, ६; २, ५, ४; तै. १, २, १, १९; २, ७; ३, १, १०; ११; २, २, ६, ८, २; ७, ५, ३; तै. ३, १, ६; ३, १०, १; ४; ११, ७; १०; ४, १०, ३; ४, २, ५; ५, ८, ६; १०, १, ५; तां. १, ८, २, ३; ६; ८; १०-१६; जै. ६; मा ऐ. ७, १८; शां. १, ३; ६, २; ४, ५; ६; ९; २६; २९, १; शां. ३, १; २; ५, १; ६, ३-१९; ७, १; ९, १; ७; श. २, २, ३, २; ३, ९, १, ३; १, ३, २, २; २, १, ७; २, १; २, २; २, २; २, २; २, २; का. १, ४, १, ६, तै. १, १, ३, ११; ५, ७; ७, २; ६; २, १, १४; तै. १, १, ५; १२, २; ३०, १; २, ३, १; ४, १; ६, २; १८, १; ३, १, १, १; तां. १, १, १; ७; ३, १; २; ४, १५; ५, १२; १५; जै. ६; १८; २६; ३६; ३७; ४१, ४२; ४४; ६१; सं. ३; गो. १, १; ३२; २, ४; १८; २०; ३, ६; २२; मत् ऐ. २, २६; २७; ३, ८; २०; ७, १७; ८, ११; २१; ऐ. २, १, ८; ७, १; १; ५; शां. ४, ८; ९; ५, १; ३; ७,

१; १२,२; ७; शा. १, ६, ३, २१;  
 ७,४,२१; ८,१, ८; १९; ४१;  
 २,३,३,२; तै. १, २, १, ६; २१;  
 ३,२,२; १०,९; ५, १२, ३; ३, ३;  
 ६, ११; ७, ४, ७; ६, ५; १२; तैआ.  
 १, ३०, १; २, ३, १, ५, २; ३, १४, ३;  
 १५, २; ४, १, १, २, ५; ४२, २, ५;  
 तां. १, २, ६; ४, १५; ५, १; ५; ६;  
 १४, ३, १३; ६, ८; जै. ५३; ७४;  
 १०१; ११७; सा. ३, १, ५; ८, ५;  
 गो. १, १, २३; २, ७; १९; ३, ४;  
 १२; १५; २, २, १०; ३, ५; मे ऐ.  
 १, २५; २, ६; १२; २१; २५; २७;  
 ऐआ. १, २, २; ४, ३; ५, २; २,  
 १, ४; २, ३; ७, १; शां. १, २; २,  
 २; ३, १; ८; ६, २; ३; १२, ४; १६,  
 ४, २१, ३; शांआ. ३, १; ७; ४,  
 ३; ७; १५; ५, १; ७; ८; ७,  
 १; २; ९, ७; ११, ५; ६; १२,  
 २; शा. १, ६, ३, ६; ८, १३; १७;  
 २६; ४, ४; ११; ७, ३, ४; ४, ८; का.  
 १, १, २, ८; ४, १, ५; १०; १५;  
 ३०; २, २; ३, ३; ११; तै. १, १,  
 १, १; २; तैआ. १, १, २; ११, ३;  
 ४; ६; १३, १; २; १४, १; तां.  
 १, १, १; २, ९; ३, ७; जैउ. २, ३,  
 १, १०; जै. ९; १७; १८; ३६; ४०;  
 ४४; ७२; ८७; १०१; ११६; ११७;  
 १२७; ष. २, ५; ६; सा. ३, ४,  
 १०; ७, २; ८, ५; गो. १, १, २३;  
 ३१; २, ७; १७; १८; वयम् ऐ.  
 १, ४; २७; २८; २, १२; २०; ३१;  
 ३, ११; १८; ४, ११; १७; ऐआ. २,  
 १४; ६, १; ३, १, ५; २, ६; ५, २,  
 ४; शां. १, १; २, ९; ९, १; २; १२,  
 ३; २२, ९; २७, ६; शांआ. ३, १;  
 ४, ८; ९; ७, १३; ८, ५; ११; ९,  
 १; ११, १; शा. १, ५, ४, १२; ६, ४,  
 १४; ८, ४; ३, १; ३; ९, १, १९; ३,  
 १०; १२; का. १, १, ४, २४; २,

२, ८; ४, ९; ३, १, ४; ४, १, १६;  
 २२; २, १, ५, १, २३; तै. १, ४,  
 ८, ६; ९, ३; ६, ७, ५; ९, ८; २, १,  
 ६, १; २, १०, १; ३, ५; ४, २, ७;  
 तैआ. १, ११, ३; ३, १, ३; ६; २, १,  
 १; ३, १; ५, २; ४, १०, ३; तां.  
 १, ५, ७; १७; ६, ५; ४, ७, ६; ७; १२,  
 १२, ३; जै. ९; ४८; ६२; ७९; ९४;  
 १००; ११७; १२७; १३२; १३६;  
 १९२; ष. १, ६; ४, ७; सा. १, १,  
 १५; १७; ७, ७; २, ४, ९; ५, ३;  
 जैउ. १, १, ४, १; २; २, १; गो.  
 १, १, ७; २, २१; ३, २०; ४, २३;  
 ५, २१; २, २, २०.  
 अस्मत्प्रेषित- -म् शा. ६, ३, २, ३.  
 अस्मत्-सखि- -खा श११, ५, ९, १२.  
 अस्मद्देवत्य- -म् तां. ९, १, ३६.  
 अस्मद्वा(त→)ता(-द्√रा)- -ता:  
 शा. ४, ३, ४, २०.  
 अस्मद्ग्रथञ्च्- -क् शा. ४, ३, ३, १८.  
 अस्मयु- -म् शा. ६, ३, २, ३.  
 अस्माद्दश- -शस्य शां. २, ७.  
 अहं-श्रेयस्- -से शांआ. ४, १४; शा.  
 १४, ९, २, ७.  
 अहं-नामन्- -नामा ष. १४, ४, २, १.  
 अहम्(-म्√मा)- -माय सा१, २, ५.  
 अ-भद्- -द्रे शा. १, ४, ५, ८.  
 अ-स्मृत- -म् गो. १, २, ७.  
 अञ्ज(√रअञ्ज)- -ञ्ज तै. २, ७, १३,  
 २; -ञ्जम् जै. १००.  
 अ-स्त्रिधान(√स्त्रिध्)- -नैः तै. २, ८,  
 ७, ९.  
 अस्त्री-व्ययस्- -यः शा. ८, ३, ३, ५.  
 अ-क्षुत्ता- -तम् शा. १४, ९, ४, २६.  
 अ-क्षेमन्- -माणम् तै. १, २, १, १९.  
 अ-स्वदित- -म् शा. १, ४, १, १५.  
 अ-स्वम्- -मः शा. ३, २, २, २२; -मम्  
 ष. ५, ४.  
 अ-स्वर,रा- -रम् शा. ११, ४, २, ९; १०;  
 -रायाम् जैउ. १, ४, ४, ८.

अ-स्वर्ग- -गैण ऐ. ७, १०.  
 अ-स्वर्ग- -ग्यः शा. १०, ५, ५, ५;  
 गो. १, ३, १८.  
 अ-स्वादु- -दुः ऐ. ५, २२.  
 अ-स्वाद्वा- -द्वयः गो. १, १, ३.  
 अ-स्वादु-तम- -मः जै. २०७.  
 अ-स्वाहा-कार(√ह्)- -रैः ऐआ. ५,  
 १, १.  
 अ-स्वाहा-कृत,ता- -ताः शां. १२,  
 ४; -तानि शा. ६, ६, ३, १७.  
 √अह(←√ब्रू) आह शा. १, १, ४,  
 २४; २, १, २१; २, ६; १४; ४, १६;  
 ३, ३, ११; ४, ११; ४, २, १७; ५, २;  
 ३; ७, १, २; ६; ११; १४; १९; ४, २१;  
 ८, ३, १०; १५; १८; ९, १, १; २५;  
 २, १, ४, ४८; ३, ४, ६; ७; १४; २१;  
 २७; ४, १, १, ५, २, ४२; ६, १, ४५;  
 २, १४; ३, १, १, ११; १२; २, ६;  
 ११; ३, २६; २, १, ७; ४०; २, २५;  
 ४, ९; १८; २०; ३, २, ३; ४, २; १५;  
 २५; ५, २, १२; ३, ११; ४, ८; ६, ३;  
 १९; २०; ४, १४; ७, १, १७; १८;  
 ३, ९; ११; ८, १, १२; १५; ३, ७;  
 १४; ९, ३, ५, ७; २५; ४, ५; ४, १,  
 ३, १९; ४, १०; २, १, ८; १६; १७;  
 २, १६; ३, १०; ४, १, १७; २, १२;  
 ३, ३; ४, ९; ५, १७; ५, २, ४; १२;  
 ८, ६-९; ६, ६, ६; ७, १६; ७, ३;  
 ३, १२; ४, ३; २७; २८; ५, १६;  
 १९; ४, २, ३; ३, ७; १२; ४, ५; ६,  
 ५, २, २; ६, ४, ७; ८, १, १, ४; ७;  
 २, १; ४; ७; ३, २; ५; ४, १, ९;  
 १०; ११; १२; १३-१९; २०;  
 २१; २२; २३-२६; ५, २, १७;  
 ३, ३; ६, १, १६; १७; १८; १९;  
 २०; २, १९; ७, ३, १२; ९, १, १,  
 २९; २, १७; २, १, ९; ३, ७; ११,  
 १, ६, २; २, ३, ९; १३, १, २, ९;  
 १४, २, २, ७; ४, १, २१; का. ६,  
 २, ३, ११; ४, १२; ३, १०; ४, १,

† 'अ-स्मृत' इति शाखान्तरपाठः गद्.



५;६; १६;२१;५,१, २३; २, १,  
 १,५;४, १९;२,२,५;९;४,१६; तै.  
 ३,१०,९,६; ७;८;९; आह ऐ.१,  
 २;६;१०; ११; १३; १६; २२;  
 २५;१८;२९, ३०; २, २; ५;  
 ६;७; १०;१२;१५;२०; ३८;  
 ४०; ३,३;६-८; १२;१९; ३१;  
 ३२;४६; ७,५; ९, ३;१४; २२;  
 २३; २६; ३४; ६,७;१०;११;  
 १२;१३;१४; १५; १६;२३;  
 ७,२०; २२; २६; ३१; ३४;८,  
 ७;९; ११; २४;२६; ऐआ. १,  
 १,१;४; ३,४; ५; ४,१; २,१,  
 ५;८;३,५;६;७; ३,१,१;३; ४;  
 ५;२;१,३;६; ५,३,३; शां. २,  
 ७; ७,१२;५,६; २७, ९; शांआ.  
 १,७;२, १७; ३,६;७; ७, २;  
 ६; ७,२;११;१४; ८,४;६; ११;  
 शा. १,१,२,१;११;२२; २३; ३,  
 ६;७;८; ९; १२; ४,४; ५;७;८;  
 १०;१२; १८; २,१,१२;१६;१७;  
 २२;२,२;६; १२;१४;१५; ४,५;  
 ६;१६; १९;५, २०; ३,१, ६;  
 १९; २,१५;१७; ३,११; ४,४;  
 ११; १२; १६; ५,२; ४,१, २१;  
 २४;२६; २७;३०;३१; ३८;३९;  
 २,२;५;६; ७;८;१०;११; १२;  
 १४;१५; १६;१७; ४, १३;१५;  
 ५,१; ३;४;५,१,५;६;७; ११;  
 १२;१५;१७;१८;१९; २०;२२;  
 २,१;२;३;८; ७,१,२; ३;४;७;  
 ९;१०; १४; १७; ३,१०; ११;  
 १३;१५;४,२१; ८,१, २२; २६;  
 ३७; २, ६; १४; ३, ८; १०;  
 १५;१९;२०; २१; २७; ९,१;  
 १;४;५;६;७;८; ९;१०; ११;  
 १६; १९; २०; २१-२६; २७;  
 २८;२,१२;१७; १८; २०; २८;  
 ३,१२;१४;१६; १९; २, १,४,  
 २८;२,३,१८;२०; २१; २४;४;  
 ६;१०;१३-१५;२०;२१; २४,

२५;२६;२७;२९;३०;३४;३७;  
 ३८;४०;४,१,२; २,२०; २२;५,  
 २,१९;२५;२९;३०;३१; ३२;  
 ३७;३८;३९; ४१; ४२; ४३;  
 ४४;३, ६-११; ६,१, १२; २१;  
 २३;२६; २७; २८; २९; ३०;  
 ३१;३३;३६;३९; ४०; ४२;४५;  
 ४६;४७;२,१२;१४; १७; ३,१,  
 १,१२; २,६; ११; २०; ३,९;  
 २२;२३;२, १,५; ७; ८; १५;  
 १७;२९;३५; ३९; २,७; ९;१७;  
 १९;२०;२१;२२;२३;२४;२५;  
 २६;४,९;११; १२; १४; १५;  
 १६; १७; १९;२०; ३,१, २;  
 ६;८;१२;२, ६;७; १९; ३,१;  
 ३;४;७;८;१०; १३; १४; १६;  
 ४,१; ३;४; ५;७;१२; १३;१४;  
 १७;१८;२०;३०; ४,१, २०;२२;  
 २३;२, १०; ११;१२; १४;३,९;  
 १३;१८; २१;२२; ४,१०; ११;  
 १२; १३; ५,१, २८-३०;३२;  
 २,२;४-७; १३; १६; १७;२३;  
 ४,४;८; १६; १७; ६,१, ४;३,९;  
 १९;२१; ४,५; ६;८; ९; ७,१,५;  
 ९,१०;११;१५;१७; १८; ३,९;  
 १०;१२;१३; ४, २; ५;७; ८;९;  
 १०;११; ८, १,४;५; ११;१२;  
 १३;१५; २,१,२;३; २२;२३;  
 २५;२७;३,५;७;१४;२०;२१;  
 २२; २३; २९;३३; ३४;९,२,  
 १०-१३;३,४;५;८; १४;१५;  
 २५; ३१;४, ५;९; १६;१८;  
 २१; ७,१,९;२२; २, १५;  
 १६; ३, १९; ४, १०;२,१, ९;  
 १२;१६;१७; २३; ३३; २, १०;  
 १२; १३; १६;३, १०; ४,२३;  
 ५,२;१५; ३, १, १,४, १७;१८;  
 २०;२३; ५,८;१८;२०; ४,१,७;  
 १४; २,४; ५;६; १२; १५;१६;  
 ३,९;४,१०; ११;१३; ५,३;४;  
 ६;१४;१६;१७; २१; २२;५,२,

१;३;५; ८;९; ११; ७,८;९; ८,  
 १०;६,६, ७;८;९, ९,८;९; ९,  
 १,१,१६; ४,३; ४;६; ८; ९;  
 १५; ५,१७; २६; २७;३८;२,  
 १,१०;२५;२,१५; १८;४, १६;  
 ३,१,१३;२,६; ८;३, १२; १५;  
 ४,३;२७;२८; ५,३; १६;१७;  
 १८;१९;२७; २८; ४,१, ११;  
 १५;२, २; ३; ५;३, ४;५;७;  
 ८-१०;१४;४,४;५;६;२३;२४;  
 ५,४, २४; २५; ५,१४; ६,१,२,  
 १४;२४;२,२,१०;३,१,१४;१७;  
 १९;२, ३;३, ३,१२; ४,१, ५;८,  
 ११;२,१;३,१०; ५,१, १०;६,२,  
 ६;३,८;१५;७,२,६;३,११;८,२;  
 ३; ७,१,१, २;१४; २३; २४;२,  
 ११;२,१, ११;१५; २, १;४,२६;  
 ३,१,२२; २,५; ४,१,९; ५,१,८;  
 २,११;४३;८,२,९;८,१,२,१,४,  
 ९;२,४,१६;३,२, १४;४,१,४;६,  
 १,१६-१८;१९; २,१९; ३,१८;  
 २२; २३; ७,३,७;२१; ९,१,१,  
 १७;२,३, १७;२८; ४४; २,५;७;  
 १४; ४,२,२५; ४,४; ५,१, ४५;  
 ५७;६२; १०,१,४,१०;३,५,१४;  
 ४,१,१०; २,१९; ५,१; २;३; ६,  
 ३, २; ११, २, ६, १२; ७, १२;  
 ३,१,५-८;५,४, १;५; ७, २,८;  
 १२,२,१,९; २,४; ४,८; ३,२,६;  
 ४,१,११;५,१,९; २,१;७,३,१२;  
 ८,१,४;१७;२२; ३,७,२९;९,३,  
 ४; १३,२,७,११;१३-१५;८,५;  
 ४,१,७;२,१६;१७;३,३;६-१४;  
 ४,२;५,१,१६; २,१; ३,१;३;४;  
 ६,२,१२; ८,१,२०;३,३; ४;१०;  
 ४,९; १७,१,२,९;१५; २२;२३;  
 २४; ३, २;३-६; १३;१७; २२;  
 २४; ३३; ४, १; २; ८; ९; १२;  
 १३;२, १,८; ९; १०;११; १२;  
 १३; १४; १५; १७;१९; २०;  
 २१;२,२-१५;१६;१७;२०;२२;

२५; २६; २७; २९; ३०; ३२;  
 ४२; ३, १, ९; १०; १७; १८; १९;  
 २६; ३०; ४, १, ३१; २, ५; ३;  
 २५; ५, २, ५; ६, १०, ९; ८, १, १;  
 १३, २; ९, ४, ४; का. १, १, ४, २५;  
 २, ३, १४; १७-२०; ४, ५; ३, ३,  
 १७; १८; २०; ४, १, ८; १०; ११;  
 १२; १५; १६; १७; १८; १९;  
 २०; २१; २२; २४; २७; २९;  
 २, १, ५, १, १६; १७; २३; २६; २७;  
 २८; २९; ३३; ३४; ३५; ३६;  
 ३७; २, ५; ६; ७; ८; ९; १०;  
 ११; १२; १३; १४; ६, १, १४;  
 १५; १७; १८; १९; २०; २४;  
 २६; २७; २९; ३०; २, ७; ८; २,  
 १, १, ८; २, ३; १०; १३; १५; १६;  
 ३, १; ३; ५; ९; १०; १२; १३;  
 १४; १६; २०; ४, १०; १६; १७; २,  
 १, २; ५; ११; १२; २, ३-५; ११;  
 ३, १८; ४, ५; १६; तै. १, १, ४,  
 २, ५, १; २; ६, १, २; ५, ३; ५; ६;  
 ९, १७; ८; ९; १०, ४; ७, ६, १, ७;  
 ८, ३; ९; १, ३; ५; १०, १; ८, ५,  
 ४; २, २, ५, २; ३; ४; ४, ६, ७;  
 ७, ९; ३, ३, १, ३; ८, १६, १, ३;  
 ३; ४; २२, ३, ९, ४, २; ३; ४; ८;  
 ५, २; ४; ६; ४; ७, १; २; ४; ५;  
 १६, १; २; तैआ. १, २६, १, २,  
 ११, १; १२, १; ५, २, ५; ६; ७; ८;  
 १०; १३; ३, ५; ६; ७; ८; ९; ४,  
 १; ४; ६; ७; ८; ९; १०; ५,  
 १; २; ३; ६, ४; ५; ६; ७;  
 ८; ९; १२; ७, १; ३; ४; ५; ६;  
 ७; ८; ९; १०; ११; १२; ८, १५;  
 २; ३; ४; ६; ७; ८; ९; १०;  
 ११; १२; ९, १; २; ६; ७; ८;  
 ९; १०; ११; १०, ६; ७, ८, १;  
 १०, ६, २, १; तां. ६, ४, ७; ८; ५,  
 ४; ५; ६; ७; ८; १७; १०, ४; ७, ७,  
 १६; ८, ६, ८; ९; ११; १३; ११,

४, ५; १४, ३, १७; १५, १०, ४; १६,  
 १, ५; जै. ४; १२; १४; १८; ५; ३;  
 ६२; ९०; ९६; १०३; ११३;  
 ११६; १२७; १४३; १५९; १६४;  
 १६७; १६८; १७२; १७६; जैउ.  
 १, १, ५, ३; ३, ४, ४; सं. २; गो.  
 १, १, १३; १५; ३२; २, १६; ३,  
 १; ३; १३; १४; ४, २०; ५, २; १२;  
 १३; १४; १६; १७; १८; १९;  
 २, १, ४; ६; २, ३; ४; १६; २२;  
 २३; ३, २; ३; ५; १०; ११; ४, ८;  
 ९; ५, १; आहतु. ऐ. १, १८; श.  
 १२, ४, ४, ६; ७; १३, ५, ३, २; जै.  
 १५२; आहु. श. २, २, ३, ७; ६,  
 ४, १; ३, ४, २, १५; ८, ५, १०; ८, ६,  
 ३, १८; ९, ५, २, १५; १०, २, ६; १;  
 ११, १, ३, ७; ४, ४; ६, १०; १२, १,  
 १, १०; १४, ४, २, १२; ३, ६; का.  
 १, २, ३, ६; ४, २; २, १, २१;  
 आहु. ऐ. १, १-३; ५; ६; ९; ११;  
 १६; २४; २६; २९; ३०; २, ३; ५,  
 ६; ७; ९; १०; ११; १३; १४; १६;  
 १८; २२; २३; २८; ३०; ३२;  
 ३७; ३९; ३, २; ४; ५; ११; १२;  
 १७; १८; २३; २८; ३३; ३६; ३७;  
 ३९; ४३; ४७; ४८; ४९; ४, १;  
 २; ६; ७; ८; ९; १०; १२; २२; २४;  
 २५; २६; ७, २; ३; ९; १०; २५;  
 ३०; ३३; ३४; ६, २; ३; ११; १२;  
 १५; १८; २६; ३१; ३३; ३५;  
 ३६; ७, २; ३; ४; ५; ६; ७;  
 ८; ९; १०; ११; १२; २०; २५;  
 २६; ८, ४; ७; २०; ऐआ. १, १, १;  
 ३; २, २; ३; ४; ३, १; २; ५, २;  
 २, ३, ७; ३, १, २; ५; २, ६; शां. १,  
 २; ३; ४; ५; २, १; ७, २; ३; ७, १८;  
 १२, ४; १४, १; ३०, २; श. १, १,  
 २, २३; २, २, १०; ३, ७; ८; ५, ७;  
 १४; १८; ३, १, २१; २, १५; १८;  
 ३, १०; ५, ३; ११; ४, १, १; ८; २, २;

५, ४; ५; ५, १, ७; ८; ६, १, ९; २०;  
 ३, ८; १७; २०-२२; २५; २७;  
 ४, १०; १९; ७, १, ३; २, ३; २६; ३,  
 १; ७; ४, ६; ७; ८, २, १२; ९, १, २१;  
 २, १, १, ६; ७; १३; १४; २, ८-१०;  
 ४, ३०; २, १, ५; ९; २०; ३, १; ४; ४,  
 २; ३, १, ७; १३; १४; ३६; २, २; १२;  
 ४, २, १९; २१; ३, ७; १०; १४; ५,  
 १, २; ३, १८; ६, १, १३; ४, ९; ३,  
 १, १, १२; ३; ४; ४, १; १०; २२;  
 २, १, ४०; ३, १७; २१; ३, ४, २३;  
 ४, १, ३; २, २; ६; ९; १६; ३, १२;  
 १४; २०; ४, ४; ७; ५, १, १९; ३, १९;  
 ४, ७; ६, २, १५; ७, २, ३; ३, ७; ८, १,  
 ७; १०; ४, २; ९, ३, ९; ११; ४, १८;  
 ४, १, १, ४; १४; १६; ४, ९; २, १, ११;  
 २, १४; १६; ४, २०; ३, २, ८-१०;  
 ४, ३; ५, १३; ४, ५, १९; ५, १, ७;  
 ९; १६; २, ६; १३; १४; १५; ८, २;  
 १४; ९, १०; ६, ५, १; ८, १; २; ५,  
 १, १, ४; ९; २, २, १४; ४, ५; ४; ५;  
 २, २, ६, १, १, १; ७; १०; १४; १५,  
 २, १०; ११; १५; २१; २९; ३०; ३१;  
 ३२; ३५; ३, १३; १४; १९; २०; २,  
 १, २०; २, १०; १४; १६; २७; २९;  
 ३१; ३८-४०; ६, ४; ४; ७, ४, १३;  
 ८, १, १; ३; ७, १, २; ३; १, ११;  
 २६; ३६-४१; ४३; २, ४; ४, १; ६;  
 ४५; २, ९; १७; २०; ३८; ४०;  
 ५, १, ५; २९; ३, ६; ३७; ४३;  
 ८, १, ३, १-५; ४, २; ४; ५; ३, १, ३;  
 ४, १, ३; ४; ५, ३; ६; ४, ८; ६, २,  
 १; ७, २, ७; १९; ३, ३; ८; ९, १, १,  
 ४३; ४४; २, १४; २, ३, ५०; ३, १,  
 ६; ३, १८; १९; ४, २, २८; ३, ११;  
 १५; ७, १, ४०; ६३; २, ९; ११; १०,  
 १, २, ६; ३, १०; ११; ४, ९; १३;  
 १४; २, ३, ५; १५; १६; ४, १; ६; ७;  
 १८; ३, २, १; ३, ८; ४, ३, २१; २३;  
 २४; ५, १; ५, २, ३; १३; १६; १७;

† 'आहुः' इति मुपा. स्वरक्षिन्त्यः ।

११, १, ६, ९; १३; १८; २२; ३१;  
 ७; ३; ८; ३; २, १, १; ४; २; ८; १०;  
 ५, १; २; ३; ६, १३; ७; ३२; ३;  
 १, ८; ३, ७; ५, २, ९; ४, १६; १७;  
 १८; ८; ७; ७; २; २; ६; ७; ४; २; ८;  
 ३, १; २; ३; ९; १२, २, १, ६;  
 २, १; ३; ३, ५; ६; ८; १३; ३, १, ६;  
 ८; ९; ५, २-१०; ४, १, २; ६; ९; १२;  
 २, १-४; ५; ६; ९; १०; ३, १-४; ६;  
 ४, २; ४-७; ५, १, १; २; १३; ७, १,  
 १४; २, २; ७; १६; ३; ७; २०; ८, १,  
 १७; २१; २, ७; १३; १४; ३; १९;  
 २१; २७; ९, १, ४; २, १२; ३, ५;  
 १३, १, २, २; ९; ३, २; ६; ८; ४, ३;  
 ५, २; ४; २, १, ७; २; १२; १४; ३;  
 ५, २; ६, २; ३; २, ३; ३; ९; ५, २; ६;  
 ४; ६; ४, १, २; १; ५; ४, १; ५, १, ३;  
 ३, ११; ६, १, ९; २, ७; ८, १, ७; ८;  
 १८; २, ५; ४, ११; १४, १, १, २; ५;  
 २, २, ४-५; ३; ४, १, २, ९; २, २०;  
 २६; ३; ३; ५; २३; २६; ६, ७, ६; ९,  
 १०; २३; २४; १०, ९; ७, १, १५; १६;  
 २, २; ७; १२; ८, ७, १; १३, १; ३;  
 १५, ६; ९, ४, २९; का. १, १, १, ४;  
 ९; १०; २, १-३; ५; ६; ८; ९; ३; ८;  
 ४, १; ६; १०; २४; २, १, ३; ६; ३, ३;  
 ४, २; ७; ३; १, ३; ८; २४; २, ९; १०;  
 ३, १६; १८; ४; ३, २; ५; ६, १, १०;  
 २, ३; ४, ९; २, १, २, ८; १६; २, १,  
 ७; ३; ७; ८; १७; तै. १, १, ३, ८;  
 १२; ५, ११, १; १२, २; ६; ३; ९; २,  
 १, २, ९; १२; ५, ३; २, १, ५; ७, १;  
 ८, ८; ३, ५, ४; ८, ८, ३; ३,  
 ८, १६, १; २१, १; ३; ९, २, २;  
 ९, २; १३, २; १४, १; २; ४; १५, २;  
 १८, १; २; १०, ९, ३; तैआ. १, ३,  
 १; ८; ३; ४; ११, ४; २२, १०; २६,  
 १; २, १८, १; ३, ११, ४; १४, १;  
 ५, ४, १०; ८, १३; १०, १, २; ६३,  
 १; तां. १, ५, १९; ४, २, १०; ११;  
 १३; १७; २०; ४, ४; ८; ५, १३; १५;

१७; १९; ६, ८; १७; ७, ८; १०, ३; ४;  
 ५, १, ११; १२; १४; १९; २, ४; ६, ६;  
 ७, ६; ८; ९; १०, ४; ६; ७; ६, ३, ६;  
 ११; ५, १६; २१; ८, १; १७; १८;  
 ७, ४, ५; ६; ६, ९; १३; ९, १०; ८,  
 ४, ४; ७, ४; ५; ८, १०; ९, ४, ४; १६;  
 ५, ६; ६, ५; ७, ११; ८, ११; १६; ९,  
 २; ३; १०, १, ३; ६; ९; १२; १५;  
 १८; २१; २, ७; ४, ४; ७; ७; २; ११,  
 १०, १२; १३, ११, १२; १४, ५,  
 १७; ९, १८; १०, ३; १५, ३, ३६;  
 ७, २; ६; १६, १, ५; ५, २; ११; १३;  
 २४-२७; ६, १; ८, ४; ६; ७; ११,  
 १२; १५; १५, ९; १७, १, ९; ११;  
 १२; ५, ४; ७; १८, १, ७; ६; ९; २०;  
 २४; ८, ४; ९; ९; २१; ११, ८; ९; १९,  
 ८, ६; ९, ५; २०, ११, ६; ८; १४, ८;  
 १६, २; ६; २१, १, ९; ९; १३;  
 १०, ६; २४, १४, २; ३; २५, १२, ३;  
 जै. ११; १८; ३०; ३४; ३६; ३८; ४८;  
 ६०; ६२; ७८; ८१; ८४; ८६; ९०;  
 ९२; ९६; १०२; १०३; ११६;  
 ११८; १२८; १२९; १३०; १३१;  
 १३५; १३६; १३९; १४०; १४२;  
 १४३; १६४; १६७; १६८;  
 १७१; १७२; १७३; १८४; १८७;  
 १९३; २०३; २१२; जैड. १, १३,  
 २, २; आ. १; सं. ४; गो. १, १,  
 ३२; २, ५; ९; २१; ३, १९; ४, ६;  
 १६; १९; २०; ५, २५; २, १, २; ३;  
 १२; १९; २४; २, ६; ७; १०; १७;  
 २०-२३; ३, १; ८; ९; १०; ११;  
 २०; २३; ४, ९; १३; १९; ५, ३;  
 ७; ९; १५; ६, ५; ६; १०; १२;  
 १६; आत्य श. १४, ६, ९, ११-  
 १८; आत्य श्रांआ. ७, १०; श.  
 १२, ३, ४, १; १४, ८, २, २-४; जै.  
 १४१; जैड. ३, २, ३; गो. १,  
 ५, ११.

२१; ७, ३; ३; ९, १, ५; २, २, २, ६;  
 ३, २२; ४, ३, १२; १४; ५, २, ४; ६;  
 १, ३; २, २; ३, १, १, ११; ३, ८; २,  
 १, १७; २, २६; ४, ३, १; ४, ५; ५, ३;  
 १९; ४, १; ९, ३, ३; ४; ४, १, १, १७;  
 १८; २, ३, ५; ३, ४, ४; ५, २, १६; ८,  
 १४; ५, १, २, १४; २, ३, ७; ४, ३, २;  
 ५, ४, ३; ५; ६, १, २, २५; ६, ४, १२;  
 ८, १, ४, १; १०; ९, १, १, ३; १०,  
 १, १, ९; ५, ५, ३; ११, ४, २, ८; १२,  
 ८, ३, ७; का. १, १, २, १२; २, २;  
 ५; ३, १८; ३, २, १२; ५, १, ३; ६, १,  
 २; २, १; २, १, १, ७; २, १, १६; ४,  
 ८; तै. १, ६, ६, ४; जै. १८; १०५;  
 १४३; १५१; सं. ३; गो. १, २, ९.  
 अ-हत(√हन्)- -तम् श. ३, १, २,  
 १९; तै. ३, ८, १, २; तां. १७, १३,  
 ६; ११; १४; सा. १, ५, १५; -ता-  
 सं. २, १, १२; -तानि श. १३,  
 ८, ४, ६; तैआ. १, ४, १; घ. ५, १०;  
 -तेन श्रांआ. ४, १५; घ. ४, ४; -तौ  
 श. १२, ७, ३, २१.  
 अ-हत-ता- -तायै गो. २, ३, ९.  
 अ-हत-वासस्- -सा; श. १४, ९, ४,  
 १२.  
 अहन(→अहर)- -ह; ऐ. १, २, २; ३,  
 १५; ४; ४; ४, ५; ६; १०; १२; ४,  
 १३; १४; १८; १९; २२; २४; २९;  
 ३०; ३२; ५, १; २; ३; ४; ५; ६;  
 ७; ९; १०; १२; १३; १४; १५;  
 १६; १८; २०; २१; २२; २४;  
 २५; २९; ३०; ६, ५; २६; ३६; ७,  
 २०; ३२; ऐआ. १, १, १; २; ३; ४;  
 २, १; २; ३, १; २; ४; ५; ७; ८; ५,  
 २; ३; २, १, ५; २, ३; ३; ४; ३,  
 २, २; ४; ५, १, १; ३, २; ३; श्रां. २,  
 १; ८; ९; ४, ४; ८, ८; १०, ३; १३,  
 २; १७; ४; १९, ८; ९; २०, २; ३;  
 ४; २१, १; २; ३; ४; ५; २२,  
 १; २; ३; ४; ५; ६; ७; ८; ९;  
 २३, १; ४; ५; ६; ७; ८; २५,

अह ऐ. ३, ४, ९; ६, २, ३; ऐआ. २, ३,  
 १; श. १, २, ३, २; ३; ३, १, ११;

१;९;१०;११; १५; २६; २; ७;  
 ८;११; १२; १३; १४; १५;  
 १६;१७; २७,१; २; ३; ७;  
 २८,१०; २९,५; ३०,३; ८;११;  
 शांआ. १,१;२; ३;५; २, १;७-  
 १०;१५; १६; १७; १८; ८,६;  
 आ. १,१,२, २,१; ५,२, २,२;६,३,  
 २,४; २,१,३,१;४,९; ३,२,२,२,६;  
 ४,४,१,५; ४,१, २,१,३; ३,१,१,१;  
 १,३; ५,१०,८; ६,२,२, २,३;७,४,  
 ७;१,२;१,३; १,४;१,५; ८, १,५;  
 ८,५,२,५; १०,२, ५, १,५; ६,९;  
 १,१,४; ५,४; ६, १०; ११; २,४,  
 ४; ५,५, ६; ११; ७, १०; १,२,  
 १,२,२; २,२, १,२; १,८; २,३; ३;  
 ६;४,१-६;७; ४, ४,६; १,३, १,  
 ५,४;२,१,६;३, १,४; २,१;३, ३,  
 ३;६,५,१,५;७; ३,९; ४,९; ६,१,  
 ८;१०; ११; २,२; ७,१,३-७;  
 ८; ९-१,२; १,४, १, २, २,१; २,  
 १,१;२, २,१;४,१;४,३,६; ८,६,४;  
 ९, १, १,२; १,८; का. १, १, ३,  
 १;४,१;८;९; ३,३,७; २, १,२,  
 १,५; तै. १,५,३,१;२;३; ४,९,६;  
 ७;१०,७; ७,१०,१;८, १०, १;२;  
 ३; २,१,२,७; ५, ३; २,६,१; ६,  
 ३;४; ९,८;७, १,१,२; ३,१,२,२;  
 ३;२,३,४;६, २; ७,७,८; ८,१,६,  
 ४;९,९,२; १,४,३; १,७,३; २,२,१;  
 तैआ. १,८,१; १०,५; १,४,४; ३,  
 ९,२;१,४,२; ४,९,३; १०,४; ५,  
 ८,२; १०, २,४, १; तां. १, ९,७;  
 ४,१,५;२,१;५,१,४; ९,१,७; १०,  
 ५,४; ९;१,७;१,१,६; ४, १,३;  
 ६;५, १; १,९; ८, २;९, १; ४;  
 १०, ५; ६;१,१, ८;९; १,२, २,२;  
 ३, ३;५; ६; ७; १०; १,३; ५, १;  
 ४;६;१,४; ९,२;१०, १;१,१,१;२;  
 १,९; १,२,८; १,३, ३, १,९; ५, २;  
 १०;२,७; ९,९;१,१; २०; १०, २;

३;१,४; १,१,२०; १,२, १,३; १,४,  
 ३,२;४;८;१,७; २,२;८, २;६;९,२;  
 ३;१०; २,६; १,१, २;४; १,३;२,२;  
 १,५,१,२;२, २;७; ३,३;२,९;४,२;  
 ५;५,१-४;९; ७,१; १,६, १०,३;  
 १,८,१,१,८;१०; २,०, १,१, १;६;  
 ७;८; १,२,१; २; १,३, १;२; १,६,  
 २-४;६; ७;९; २,१,४, ७;७,४;९,  
 ६;९; १०, १; २,२, ७, १;४; २,३,  
 १,९,१,१; २,४, १,१,१; १,४, १;२;  
 १,८,१;२,०,१; २,५, १,१;२;१,३;  
 १०,३;१०; क. ३,१,२; सा. २,  
 २, १; २; ३, ३;४; ५; ४,९; ६,  
 १०; ७, ८; ८, ५; मं. १, ५,१,५;  
 २,५, १,३; जै. १; २;७,३; ७,४;  
 १,१,७;१,३,२;१,४,३; १,४,७;१,५,२;  
 १,५,३;१,५,७;१,६,४; १,६,९;१,७,३;  
 जैउ. ३,१,१,८; ४,८,२, २; गो.  
 १,१,३,३; २,६;४,७; ८; ९;१०;  
 १,४;१,५;१,६; १,७;१,९; २,१;२,२;  
 ५,१;२-४;२,३;२,२,२,४;४,१०;  
 ५,१;३;१,१;६,१०; १,१; १,६;  
 -ह;सु ऐ. ६,१,५; १,८; २,६;३,६;  
 आ. ६,३,३,६;१,०,२,५,१,५; १,१,  
 ५, ५, ६; तैआ. ३, १,४, २; गो.  
 २,५, १,५; ६, १,६; -ह्न ऐ. ३,  
 ४,७;४,८; ४,१; ५,१०; ६, २,३;  
 ३,१; शां. ८,९; २,१,१; २,२, १;  
 ६;७;९; २,५,१,१; २,६,७; ८;९;  
 १,१; १,४;२,७, १; २,९,५;६;७;  
 ८;३,०,३;९; १०; आ. ३, २,२,  
 ४; ४, १,२, १,४; ५, ८, १; ६,  
 ३,३; ५,४, ५,३; ६,२, २, २,३;  
 ७,४, १,३; १,१,५,१,६; १,३, ३,  
 २,१;३; ४,३; ६;७; ५,२, २,३;६,  
 २,२; १,४,३,१,१; तै. १, २, २,  
 ३;४,२; ५,९,७; ८, १,१; २, २,  
 ६,१;३;७,१,१,१; २; ३, ७,१,९;  
 ९,९,१;२; तैआ. ५,१,२, १; २;  
 ३; जै. १,६;१,७,१;१,७,३; १,८०;  
 २००; २०६; २,१,१; -ह्राइव ऐ.

६, २,६; ३,६; -हनि ऐ. ४, १,२;  
 २,२; २,९; ३,०; ३,१; ३,२;  
 ५, १; २; ३; ४; ५; ६;  
 ७; ८; ९; १,२; १,३; १,४;  
 १,५; १,६; १,७; १,८; १,९;  
 २,०; २,१; ६,१,९; ३,१; ऐआ.  
 १, २,१; २; ३; २,४; ५, ३; २,  
 ३, ४;५,१, ५,३,३; शां. ८,८;  
 १,७, ४; २,१, १; २,७, ४; शांआ.  
 ८,२; आ. १,३, ५,१, ७; तां. ४,  
 ४,१०; १,०, ७, २; १,१, ५, १;  
 १०,९; १,२,१,०,३; १,३, १,१, ४;  
 १,४,३,१,६; ५,४; ९,२,०; १०,२;  
 १,१,२,९; १,५, १,०,३; २,०, १,५;  
 ९-१,१;१,३; २,१,९,९; १०; १,४,  
 १,४,१,०; जै. १,६,८; क. १,४; सा.  
 १,२,४; ३, ८,३; गो. २, १,१,४  
 ६, १; ५; ९; १०; १,१; १,६;  
 -हनी शां. २,१,५; आ. १,३, ५,  
 ४,३; ४-७; तैआ. १,२,४;१०,  
 १; ४,५, ७; तां. १,२, २,२; २,०,  
 १,६,२-४; २,३,५,१;३; १,४,१,०;  
 २,२,१,४; २,८,१; २,४, ८,१;१,४,  
 १; १,८,१;२,०,१; २,५, १, १;२,  
 १; जै. १,१,८; -हभि: ऐ. १,१,३;  
 तै. २,८,६,६; तैआ. १,९,६; तां.  
 १,५,२,३; ५,९,८,२; ९,९; १,६,  
 १,०,३; -हर्म्य: तां. १,१, १,१;  
 -ह्रा ऐ. ६,३,५,७,९; तैआ.१,१०,  
 ३; जै. १,३,६; -ह्राइव ऐ. ७,  
 ९; तै. २,८,५, ७; -हानि ऐ. १,  
 १,३; २,१,७;१,२; १,५; १,६;  
 १,७; २,४; ६, १,७; १,८; १,९;  
 २,०; ऐआ. २,२,४; ३, २,२; शां.  
 ३,२; १,१, ५; १,९,३; २,६,१;९;  
 २,९, ८; ३,०, १,०; शांआ. २,  
 १,७; ८,२; आ. १,१,२,२,१; ३,  
 ५,९; ३,४,३, २,२;६,२, १,२,९;  
 ३,०; ३,१,६; ८, ४,१, १,०; ९,१,  
 १,४,३; ३,३,१,८;१,०,२,५,१,५;  
 ४,३,१,२;१,९;५,४,१०; १,१, १;

२, ११<sup>३</sup>; १२, २, ३; १२<sup>३</sup>; १३;  
 ३, १३; ३, २, ३; ५, १२; १३; तै.  
 १, २, १, २३; २, १<sup>३</sup>; ४, १; २,  
 ४, ३, ६; ३, ६, ८, २; १०, ९, ७;  
 १०, १; तैआ. ४, ४२, १; दै, १०,  
 १; तां. ५, २, १२; १०, १२, ९;  
 १३, १, ८; २, ३<sup>३</sup>; ७, ६; १०, १३;  
 १४, ८, २; १०, ७; ११, १५; २३;  
 १२, ९<sup>३</sup>; २०, १४, ७; १५, २; २१,  
 ९, ७; ११; १५; १६; २२, ९, १; २४,  
 १५, १<sup>३</sup>; २५, ४, १<sup>३</sup>; ८, ४; जै.  
 १६९; गो. १, ४, १६; २४, ५, १<sup>३</sup>;  
 २३<sup>३</sup>; २, ५, ११; १५; ६, २; ६;  
 -होमिः ऐ. ८, १४<sup>३</sup>; १९<sup>३</sup>; श.  
 १३, ८, २, ३; १४, ७, २, २०; तै.  
 २, ७, ८, २; तैआ. १, २७, ५; दै,  
 ६, १; जै. ११८<sup>३</sup>; -हः ऐ. १,  
 २३; ३, ४, ४; ४, २९<sup>३</sup>; ३०<sup>३</sup>; ३१<sup>३</sup>;  
 ३२<sup>३</sup>; ५, ११<sup>३</sup>; २<sup>३</sup>; ३<sup>३</sup>; ५<sup>३</sup>; ६<sup>३</sup>;  
 ७<sup>३</sup>; ८<sup>३</sup>; १०; १२<sup>३</sup>; १३<sup>३</sup>; १५<sup>३</sup>;  
 १६<sup>३</sup>; १७<sup>३</sup>; १८<sup>३</sup>; १९<sup>३</sup>; २०<sup>३</sup>;  
 २१<sup>३</sup>; ६, ५; २४; ७, १७; ऐआ.  
 १, १, १; २<sup>३</sup>; ४; २, १<sup>३</sup>; २<sup>३</sup>; ३, २;  
 ५; ७<sup>३</sup>; ८; ५, २<sup>३</sup>; ३<sup>३</sup>; शांआ. १,  
 ८<sup>३</sup>; २, २; ६; १६; १८<sup>३</sup>; श. ३, २,  
 २, २७; ४, ४, २३-२५; ७, १, २,  
 ११; १०, ४, २, १८; ११, ५, १, १;  
 १०; ५, ७, १३; ९, ९<sup>३</sup>; १२, १, ४,  
 १; ३; ४, ४, ६; १३, ५, ३, १०; १४,  
 ९, १, १८; का. १, १, ३, १; तै. १,  
 २, ३, २; ५, ३; ४, ९, २<sup>३</sup>; ५, ३, ४<sup>३</sup>;  
 ९, ६; ७; ६, ९, ४; २, १, ५, ४; ४, २,  
 ४; ८, ९, ४; ३, ७, १३, ४; ९, ९, २;  
 १०, ९, ७; १२, ९, १; तैआ. १, १०,  
 ५; ३, १, ५; ४, १०, ४<sup>३</sup>; ५, ८, १०<sup>३</sup>;  
 तां. ४, २, ३; १३; ८, ८, २५; ९,  
 १, १५; २७<sup>३</sup>; १०, ४, ८; ६, १; २-  
 ६; ८, १; ९, १<sup>३</sup>; १०, १<sup>३</sup>; ११, १<sup>३</sup>;  
 ११, ५, १२<sup>३</sup>; ८, १, ९, ७; १०, ११;

१५; ११, १; १२, १, १; ३, ३; ६;  
 १७; ४, २७; ५, १; ११; १४; २५;  
 ७, १; ९, १५; १७; १९; १०, २१;  
 २५; ११, १९; २६; १३, १, १; ३,  
 ८; १३; २०; ५, ९; २८; ६, १५; ७,  
 १; १०, ३; १८; ११, २४; १४, ३,  
 १; ७; २५; ४, ३; ५, ३; ७, १; ९, १;  
 ३६; ४१; १५, १, १; ३, ३७; ५, १;  
 १८, ११, १०; २०, ११, ८; ९; १२,  
 २; २१, ९, १२; १५; १६<sup>३</sup>; १०, २-  
 ४; ११, ४; १३, १०; २२, ४, ५; जै.  
 ७४<sup>३</sup>; १७३<sup>३</sup>; १९२; आ. २, १७,  
 ५; सं. ५; वं. १; दै. २, ८; सा.  
 १, ५, १५; गो. १, ५, ३; २, २, ७;  
 १२; ४, १०<sup>३</sup>; ५, ११; ६, १०; ११<sup>३</sup>;  
 -ह्ना ऐ. ३, ४४; ४, १<sup>३</sup>; १४; ५, १;  
 ४; ६; ११; १२; १४; १८; २०; २६;  
 २८; ६, ५; २४; ३२; शां. २५, १०;  
 श. २, ३, १, १२; ३८; ३, २, २,  
 २६; ६, ६, ४, २; ७, ३, १०; ११,  
 ५, ५, १३; का. १, ३, १, ६; २७<sup>३</sup>;  
 ४, १, ७; तै. २, १, २, ७; २, ६, ४;  
 ८, ७, ३; ३, १०, ४, ३<sup>३</sup>; तैआ. ५,  
 ७, १२; १०, २४, १; तां. ४, २, २;  
 १४; ९, १, ७; १०, १२, १; ११, ३,  
 १; ९, २; १०, ३; १२, १०, २१; १४,  
 ७, २<sup>३</sup>; ८, ६; १५, २, ७; ४, ३<sup>३</sup>; ७,  
 ३; २०, १६, १; २१, ९, ९; जै. १६३;  
 गो. २, ४, १०; ५, ११; ६, ११<sup>३</sup>;  
 -ह्नाम् ऐ. २, २; ६, ३५; ८, १<sup>३</sup>;  
 ऐआ. १, २, १; २, २, ४; ३, ८; ३,  
 २, १; शांआ. ८, २; श. २, ३, १,  
 ३८; १०, २, ६, १७; ४, ३, १९<sup>३</sup>;  
 १२, २, ३, १; १०; ११; १३, ६, १,  
 ९; तै. २, ४, ३, ७; ८, ९, ८; ३, ६,  
 १, ३; ३, २; तां. १३, ८, ३; १४,  
 ७, ८; १५, ३, १९; ४, २; ६, १, ७;  
 ६; ८, ३; ११, १४; २०, १६, २;  
 २४, १, १४; जै. ११९; गो. १, ४,

१२; १८; १९<sup>३</sup>; २१<sup>३</sup>; २२; २, ४, ९;  
 ६, १४; -ह्ने शा. ५, २, १, २; ६, ४,  
 ६, २<sup>३</sup>; १३, १, १, ४; तै. ३, १, ६,  
 २; ४, १७, १; ७, ४, ३; तां. १, ९,  
 ७; सं. १, ५, १५; गो. १, ४, २२;  
 गो. २, २, १३<sup>३</sup>; -ह्नाः शा. ११, ५,  
 ५, १३; तां. १२, ४, २२; १४, ५,  
 ४; २१, ५, ५.

अहःशस्(ः) ऐ. ४, १२<sup>३</sup>; १३.

अहःशेष- -पः सं. ५.

अहःसमान- -नः ऐआ. ३, २, १;

शांआ. ८, २; -नम् ऐआ. ३, २,

१; शांआ. ८, २.

अहःसहस्र- -त्रिण शा. १०, ४, ४, ४<sup>३</sup>.

अहःसामन्- -मानि शा. ११, ५, ५, ६.

अहर(-रूअ-)-हर(ः) ऐ. ६, ६<sup>३</sup>; ७,

१५; १९<sup>३</sup>; २०<sup>३</sup>; २१<sup>३</sup>; २२<sup>३</sup>; ७,

१२<sup>३</sup>; शां. ७, ६; ८, ८; १५, १;

२१, ६<sup>३</sup>; २७, ६; २९, ४<sup>३</sup>; ५<sup>३</sup>; ६<sup>३</sup>;

७<sup>३</sup>; ३०, २; ३<sup>३</sup>; ९<sup>३</sup>; शा. २, ३, २,

३; ४, ६, ३, २; ५, २, १, २; ६, ६,

३, ८<sup>३</sup>; ७, ४, १, १४; ९, ४, ४,

१५<sup>३</sup>; १६; १७<sup>३</sup>; ११, २, ४, १, ५,

६, २<sup>३</sup>; ३-८; ७, १; ६-९; १२, २,

२, २३; १३, ४, ४, ३; ४; १४, १,

३, ३; ५, १, ३; तै. २, १, ३, २; ७,

१३, ४; तैआ. १, १०, ४; ३२, १;

६, ५, ३; सा. २, २, १; जै. १२;

९०<sup>३</sup>; जैउ. ४, ११, ४, ४; गो. १,

२, २; ३<sup>३</sup>; ४<sup>३</sup>; ६<sup>३</sup>; ४, २४; ५, २४;

२, ३, २३; ५, १०; १२<sup>३</sup>; १३; ६, १<sup>३</sup>;

२<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>; १४.

अहरहःकर्मन्- -र्म शा. ४, ४, १७.

अहर्गण- -णाः तैआ. १०, ६४, १.

अहर्जर- -म् तैआ. ७, ४, ३; सं. २,

६, ४.

अहर्जात- -म् तां. ११, १०, १०.

अहर्पुति- -तये शा. ५, २, १, २.

अहर्भाज्- -जम् शा. १०, ४, ४, ४.

† 'अहांसि' इति मुपा. ? तु. तैसं. ४, ४, १, १; य. १<sup>३</sup>, ४; कासं. १७, ७; कापिसं. २६, ३; अथवा 'अहांति'  
 इति पाठो वा स्यात् ।

अहर्लोक- -का: श. १०,४,३,१९.  
 अहर्विद्- -दम् ऐ. १,३०.  
 अहोरात्र- -त्रयो: ऐ. १,२४; २,४;  
 ४,१०; ५,२९; ८,९; श. १, ६,  
 ३, ३५; ३६; ४,१, २, १२; ६,  
 ७,१, १९; २,३; ११, २, ७, ५;  
 १२,१,३, ८; ८, २, ३५; १३,  
 २, १, ७; ६,१७; ८,३,२; १४, ६,  
 १,६; का. १,१,४, ७; तै. २, २,  
 ९,८; ३,८,१६,४; ११,१, १७;  
 तां. ४,१,५; ८,८,२४; १८, ११,  
 ७; जैआ. २,५,१,१७,५; आ. २,  
 ८,५; १७,५; जै. ७४; १३२; जैउ.  
 ३,५,३, ५; गो. १, ४, १०; २,४,  
 ११; -त्रस्य ष. ४, ५; -त्रा:  
 ऐ. २,१७; ऐआ. ३,२,१; शांआ.  
 ७,२,१; श. ८,१,४,८; तैआ. १०,  
 १,२; जैउ. १,६,२, ४; -त्राणाम्  
 ऐआ. ३,२, २; शांआ. २, १०;  
 ८,१,२; श. १३,२,१,४; तै. १,  
 ६,८,३; २,२,९,९; ३, ९,९,३;  
 १०, १०, २; -त्राणि शांआ. २,  
 १०; ८,१; श. १,३,५,१६; ३,८,  
 २, ११; ६, २, २, २९; ३५;  
 ५, ४, ६; ७, ३,१, ३९; ४३;  
 ९, १, १, ४३; २, १८; ३, ३,  
 १८; १०, १, १, २; ३; ५,४;  
 १५; ६, १; ७; ४,२, २; २, २१;  
 ५,२,५,४, १०; ६,४,१; १२, ३,  
 २,४; ८,३,१४; १३,२,१,४; १४,  
 ६,८,९; तै. १,८, १०,१; ३,१०,  
 ४,२; १०,४; ११, ३; १२, ८,३;  
 तैआ. ४,१९,१; १०, १,१४; ष.  
 ३,१; सा. १, ५, १५; जै. १४७;  
 १५५; जैउ. १,१५,१,५; गो. १,  
 ५,५; -त्रान् ऐआ. २,७,१; शांआ.  
 ७,१; तै. ३,१,६,१; -त्राभ्याम्  
 ऐ. १,२३; शांआ. ४,७; श. ६,  
 ७,१,२५; ७,४, १२; ७, ३,१.

३८; १०,४, ३,१; २; ३; १२,  
 ३,२,७; ८,९,२,२; १४, २,१,३;  
 ६,१,६; तै. १,५,१२,२; ७,१०,  
 १; ३,१, ६, २; ९, १३,३; तैआ.  
 ५,७,१२; तां. ४,१,५; ९,४,१८;  
 २०,१,३; ७,१; मं. १, ५, १५;  
 जै. ७३; गो. १, ४,९; ५,५; २,  
 ५,३; ५; -त्रे ऐ. १,२३; २,४; ४,  
 १०; ५,३०; ऐआ. ३,१,२; शांआ.  
 ३,४; १०,५; श. १, ६,३, २५;  
 २,३,३, ११; १२; ३, २, २,४; ८,  
 ४,१५; ४,१,२, १२; ५, ३,११;  
 ६,६,४,३; ७,१,१९; २५; ७, ४,  
 १०; ७,३,१,३८; ८, ४, १,१६;  
 १७; २०; २२; २३; २५; ३, १२; ६,  
 १,१८; ९,४,१,८; १०, ५,२,४;  
 ४,१०; ११,१,६,११; २, ७, ५;  
 १२,१,३, ८; ३, २,१; ८,२,३५;  
 १३,२,१,६; ७; ६, १७; १४,२,१,  
 ३; तै. १,५,१०,७; २, १,११,१;  
 ३,१,३, १; ६,२; ७,५,८; ८,१६,  
 ४; ९,४, ३; ९, २३,१; ११, १,  
 १८; ७,५; १०,३; १२,९,६; तैआ.  
 १,१०,५; ३, १३,२; ४, २६,१;  
 १०,६४,१; तां. ४,१,५; २०,४,  
 ८; सा. ३, ८,३; जै. २; ४; ५;  
 १४७; १५५; १६८; २१२; जैउ.  
 १,६,२,५; ३,३,४, २; ५,३,६; ८;  
 गो. १,५, ५; २, २, ७; -त्रेभ्यः  
 तै. ३,१,६,१; -त्रेषु श. १०, २,  
 ५,४; ६,८; ५,४,१०; तै. १, ८,  
 १०,१; २,२,९,९; ३, १०, १०,  
 २; -त्रे ऐ. १,१३; श. ६,५,४,  
 ६; ७,३,१,३९; १०,४,२,१९;  
 १३,८,२,३; तै. २, ३, ३,२; ३,  
 १०,९,९; ११, २; -त्रौ तां. २७,  
 १०,१०; १८, ४; मं. १, ५, १५;  
 जै. ११८; १६९; गो. १,४,१०.

१अहोत्र-अद्वय-अद्र.

अहम्, अस्मद् द्र.

अ-हरीत- -ते आ. २, १, १३; जैआ.  
 २,११,१३.

अ-हत्या- -त्याया: ष. १,१; -त्यायै  
 श. ३,३,४, १८; तैआ. १, १२,  
 ४; ष. १,१.

अहल्लिक- -ःक श. १४,६,९,२६.

अ-हविष्- -वि: तै. १,२,१०,६.

अ-हव्य-वह- -वाट् श. १,४,१,१२.

अ-हस्त- -स्तः तै. ३,१०; ८,२.

अ-हस्त-स्पृष्ट- -म् सा. ३,६,१०.

अ-हस्तो- -स्तो: तै. ३,१०,८,३.

अहावस- -ः) श. ४,४,५,८; १४,३, १,  
 १२; ष. ३,१.

अहि- -हय: जै. १५०; १७७; -हि:

शां. १८,७; श. १,६,३,९; २,२, १,  
 ६; ५,२,४७; ४,५,३; २,३; ६,९,  
 १३; ५,१,५,२२; ११,२,६,१३;  
 का. १,३,१, २; ५, १, ३८; तै.  
 २,५,४,३; ३, १०, ८, १; जै. १४०;  
 जैउ. १,१२, १, ७; गो. २, ४, ६;  
 -हिम् शां. २०,४; श. ५,१,५,२२;  
 तै. २,५,४,२; ६,९, १; ८,४, ३;  
 -हीनाम् तै. २,५,४,२; जै. १७७;  
 -०हे जै. १८६; -हे ऐ. ३,४३;  
 जैआ. १,१३४; -हेऽइव जै. ९२.

अहि-च्छवि- -व्यै जै. १४०.

अहि-जम्भन- -नम् मं. २,१,६.

अहि-त्व- -म् जै. १७७.

अहि-निर्ल्यनी- श. १४,७,२,१०.

अहि(बुध्यं, बुध्यि) - -हये(-प्रियाय)  
 तै. ३, १, ५, ११; -हि: (-ध्यः,  
 प्रियः) ऐ. ३, ३६; शां. १६, ७;  
 तै. ३,१,२,९; ५,११; ७,४,६; तां.  
 १,४,११; -हिना(-ध्येन) ऐ. ३,  
 ३६; -हिम्(-ध्यम्) शां. १६,  
 ७; श. ५,४,२,५; -०हे (-प्रिय  
 तै. १,१,१०,३; ५; २,१,२६; -हे:  
 (-प्रियस्य) तै. १,५,१,५.

अहि-च्छवि- -व्यै जै. १४०.

अहि-जम्भन- -नम् मं. २,१,६.

अहि-त्व- -म् जै. १७७.

अहि-निर्ल्यनी- श. १४,७,२,१०.

अहि(बुध्यं, बुध्यि) - -हये(-प्रियाय)  
 तै. ३, १, ५, ११; -हि: (-ध्यः,  
 प्रियः) ऐ. ३, ३६; शां. १६, ७;  
 तै. ३,१,२,९; ५,११; ७,४,६; तां.  
 १,४,११; -हिना(-ध्येन) ऐ. ३,  
 ३६; -हिम्(-ध्यम्) शां. १६,  
 ७; श. ५,४,२,५; -०हे (-प्रिय  
 तै. १,१,१०,३; ५; २,१,२६; -हे:  
 (-प्रियस्य) तै. १,५,१,५.

अहि-च्छवि- -व्यै जै. १४०.

अहि-जम्भन- -नम् मं. २,१,६.

अहि-त्व- -म् जै. १७७.

अहि-निर्ल्यनी- श. १४,७,२,१०.

अहि(बुध्यं, बुध्यि) - -हये(-प्रियाय)  
 तै. ३, १, ५, ११; -हि: (-ध्यः,  
 प्रियः) ऐ. ३, ३६; शां. १६, ७;  
 तै. ३,१,२,९; ५,११; ७,४,६; तां.  
 १,४,११; -हिना(-ध्येन) ऐ. ३,  
 ३६; -हिम्(-ध्यम्) शां. १६,  
 ७; श. ५,४,२,५; -०हे (-प्रिय  
 तै. १,१,१०,३; ५; २,१,२६; -हे:  
 (-प्रियस्य) तै. १,५,१,५.

अहि-च्छवि- -व्यै जै. १४०.

अहि-जम्भन- -नम् मं. २,१,६.

अहि-त्व- -म् जै. १७७.

अहि-निर्ल्यनी- श. १४,७,२,१०.

अहि(बुध्यं, बुध्यि) - -हये(-प्रियाय)  
 तै. ३, १, ५, ११; -हि: (-ध्यः,  
 प्रियः) ऐ. ३, ३६; शां. १६, ७;  
 तै. ३,१,२,९; ५,११; ७,४,६; तां.  
 १,४,११; -हिना(-ध्येन) ऐ. ३,  
 ३६; -हिम्(-ध्यम्) शां. १६,  
 ७; श. ५,४,२,५; -०हे (-प्रिय  
 तै. १,१,१०,३; ५; २,१,२६; -हे:  
 (-प्रियस्य) तै. १,५,१,५.

अहि-च्छवि- -व्यै जै. १४०.

अहि-जम्भन- -नम् मं. २,१,६.

अहि-त्व- -म् जै. १७७.

अहि-निर्ल्यनी- श. १४,७,२,१०.

† 'अहनि लीयते' इति सा. । ‡ 'अहर्तोः' इति सा. सम्मतः पाठः । § सां सम्मतोऽयं पाठः 'हस्तो'  
 इति हस्तार्थं प्राति० प्रकल्पयेत् । विकारचहुलः किलान्न पाठः प्रतीयते । द्र० हस्तो, अहस्त- ।

अहि-दृत्य(√हृन्)- -त्ये ऐ. ३,२०;  
शां. १५, ३; तै. २, ८, ३, ५.  
अहि-हन्- -हनः जैआ. १, १३४.  
अ-हिंसत्(√हिस्)- -सन् श. २, ६,  
२, १७; का. १, ६, २, ८; -सन्तम्  
श. ६, ४, १, २.  
अ-हिंसा- -सायै ऐ. १, ३०; श. २,  
५, १, १४; ६, ३, १, २६; ३२; ३९;  
४, ४, ४; ५, ३, ९, ४; २, १६; ६, १,  
२३; २४; २, १३; ७, ३, १३; १५; ८,  
२, ८; ७, १, १, ३८; ३, १८; ४, २,  
३८; ९, १, २, ४; ६; १२, ४, ३,  
४, ५; ४, ४; ५; ७, ३, १४; २०;  
८, ३, ९; का. १, ४, ३, १२; तै. १,  
१, ८, ४; ७, ९, ५; १०, २; ३, २, २, २;  
४; ५; ८; ४, ५; ९, ३; ३, ४, ३; ७, ७;  
९, ३, ३; ६, ५; ८, ३; तैआ. ५, ४,  
८; ७, ८; १, २; ९, ९; तां. ७, ७,  
९, ९, ९.  
अ-हिंसित- -तौ तै. ३, ७, १२, ४.  
अ-हिंस- -स्रः सं. ४.  
अ-हित- -तम् ऐ. २, ३२; श. २, ५,  
२, २०; का. १, ५, १, १७.  
अ-हित-नामन्- -नामा श. ६, १,  
३, ९.  
अ-हित-नाम्नी- -म्न्यः श. ९,  
१, २, १९.  
अ-हित्वा(√हिह) जै. १८६.  
अ-हिम्- -मम् श. १४, ८, १२, १.  
अ-हीढमान- -नेन श. ६, ३, ३, २०.  
अ-हीन, ना(←अहन्)- -नः ऐ. ६,  
१७; २२; २३; गो. २, २, १४; ५,  
११; ६, ४; -नम् ऐ. ६, ८; १७; १८;  
२१; २३; गो. २, ५, ११; १४; १५;  
६, ५; -नस्य ऐ. ६, १७; १८; २१;  
२२; २३; तै. १, ८, १०, ३; गो. २, २,  
८; ५, ११; १५; ६, ४; ५; -नाः  
ऐ. ६, ८; -नाम् तां. ११, ५, १५;  
-नानि ऐ. ६, १८; -नाभिः ऐ.

६, ८; -ने जै. १७०; -नेन तै.  
३, १२, ५, ७; -नैः गो. १, ५, ८.  
अहीन-कर्मन्- -मं ऐ. ६, २३; गो.  
२, ६, ५.  
अहीन-परिधानीय, या- -याः गो.  
२, ५, १४; -याभिः ऐ. ६, २३;  
गो. २, ६, ५.  
अहीन-रूप-ता- -तायै शां. २८, १०;  
२९, ६.  
अहीन(-नः)त्विज्- -जः गो. १,  
३, २०.  
अहीन-सन्तति- -त्यै ऐ. ६, १७;  
शां. २८, १०; २९, ६.  
अहीन-सूक्त- -क्तानि ऐ. ६, १८;  
२१; शां. २९, ८; गो. २, ५, १५;  
६, ३.  
अ-हीन, ना(√हिह) - -नम् तैआ.  
४, ११, ८; -ना ऐ. २, ३६; श. ३,  
१, १, ७; तै. ३, १०, ९, १०; -नान्  
ऐ. ६, १८; शां. २९, ६.  
अहीनस्- -नसम् जै. १६८; -नाः  
जै. १००; १३३; १३७.  
अ-हुत्, ता(√हु)- -तः जै. १४३;  
-तम् ऐ. ७, ७; श. ४, ५, २, १६; ९, ५,  
१, १९; ११, ५, ३, ४; १२, ४, २, ४;  
९, ३, १३; १३, २, ४, ३; तै. २, १, ५,  
३; ९, ३; गो. १, ३, ११; -तयोः ऐ.  
२, २१; -तस्य श. ३, ६, ३, २१;  
१३, १, ३, १, ५; २, ६, ८; तै. १, ६,  
६, ४; ३, ७, ८, ३; तां. ९, ९, ८;  
जै. १९८; -ताः जै. १४३; -ताः  
जै. १८४; -तानाम् तै. १, ६, १,  
९; -तानि श. ९, ५, १, २३;  
-ते श. २, ५, ३, १७; का. १, ५,  
१, १७.  
अ-हुत्ताद्(-त्√अद्)- -द् ऐ. ७,  
२६; -द् ऐ. ७, १९; श. २, ५,  
२, २४; ४, ५, २, १६; १७; ९, २,  
१, १४; का. १, ५, १, २२; गो. १,

१, ६; २, १, ५.  
अ-हुत्वा श. १४, २, २, ३५; ३८; तै.  
१, ४, २, ५.  
अ-ह्यमान्- -नाः श. १२, ५, १, २.  
अ-हुर(√हृ)- -र मं. १, ६, २, १.  
अ-हणीयमान(√हृ)- -नः तैआ. ४,  
४, १; ६, १; -नम् तै. ३, १, २, ५.  
अ-हत्(√हृ)- -तः श. ४, ५, २, १६;  
-ताः तैआ. २, ६, २.  
अ-हृदयः- -यस्य श. १४, ६, १०, १७.  
अ-हेढ(ढ)त्(√हेड्)- -ढन् तै. २, ८,  
३, २; तैआ. २, ५, २.  
अ-हेढमान- -नः श. ९, ४, २, १७;  
तै. २, ४, ३, १२.  
अहेध्म- -ध्मः आ. १, १३४.  
अहो शां. ७, ४.  
अहो-वामदेव्य- -व्यम् जैआ. २,  
२३, ९.  
अ-होवृ- -ता श. १, ३, ५, ३; ५, १, १३;  
-वृभ्यः ऐ. ६, १४.  
अ-होत्रा(-त्रसा)-शंसिन्- -सिभ्यः  
गो. २, ३, ८.  
अ-होम- -मः श. १२, ४, २, २; ९.  
अह्य(←अहन्)- -ह्यानि तां. २१,  
१, ९.  
अ-हृस्व- -स्व ऋ. १४, ६, ८, ८.  
अ-हृय(√हृ)- -म् तै. २, ४, ३, ७.  
अ-हि- -हयः श. २, ३, ४, १५; का.  
१, ४, १, १२.  
अ-ही- -हीः श. ११, ३, ३, ५.  
अ-हुत्(√हृ)- -तः तै. ३, ३, ७, ८;  
-तम् श. १, १, २, १२; का. २, १, २,  
११; तै. ३, २, ४, ५; -ता श. ४, ५,  
२, १०.  
अ-हृल(→ल) - -लाः श. ३, १, १, ५;  
-लाम् श. १, १, २, १२; ७, १, ११;  
८, ३, २१; ३, ५, ३, १७; का. २,  
१, २, ११; -लायै श. १४, ३,  
१, ९.

आ

आ ऐ. १,९; १३; १६; २२; २८; २,१; २; २०; २२; ३, १५; १६; २६; ४, २०; २४; २९; ३०; ३१; ३२; ५, १; ४; ५; ६; ८; १६; १८; १९; २०; २१; २३; २७; ६, ६; ७; १२; २३; ७, ३; ९; २८; ८, १; १५; ऐआ. १, २, १; ३, ८; २, १, ६; ८; ५, २, १; २; ३; ४; ३, २; शां. १, ५; २, ४; ६, १३; ८, १; १०, २; ३; १५, २; १९, ८; २०, २; २१, ४; २४, २; ५; २५, १; ३; ११; २६, १०; १२; २७, ६; शांआ. १, ३; २, ९; ६, २०; ९, ७; श. १, २, ५, २६; ४, ३, १०; ५, २, ९; ११; १३; १४; ७, १, १५; ९, २, २४; २, १, ३, २; ४, २, २१; ३, २, १, ३५; २, १; ७; २४; ५, २, ३; २, ३; २, १, १२; ४, ५; ७; २४; ५, १३; ३, ५, १५; ५, ३, ७; ५, ३, ४, १३; ५, १, २; ८, ७, ३, २१; ७, १, १, २३; ३, १, २३; ४, १, ९; ९, १, १, २१; २, ३, ४७; १०, २, ३, १७; ६, ५, ९; १२, ६, १, ४१; ८, ३, १०; १७; १३, ४, २, १३; ५, १, १२; ३, १; ४, १०; २०; ८, १, १७; १४, १, ४, १०; ४, २, ९; १६; २९; ९, २, १४; का. १, ३, ३, १८; तै. १, १, १, २; २, ५; २, ३, ४, ३, ८, ३; ४, ४, २, ५; ५, ८, २; २, १, ३, ९; ९, २; ४, १, ८; १३, २; ५, २, ४, ५; ५, ३; ४, ६, १०, १; ८, ६, ९; १५, २; १६, १; ७, ११, ३; १२, ३; १६, २; ८, १, १; २; २, ७; ८; ३, ३; ५, १; ४; ५; ६; ३; ५, ९; ७, ६; ३, ६, ३, ३; ११, ६, २; १५, १; तैआ. १, १९, १; ४, ७, १; ४२, १; ५, ६, ५; ८, ८, ५; १०, १, १; ४८, १; ४९, १; ५०, १; तां. ५, ४, ९; ८, ७, ७; १४; ९, १, ३, ८, २,

१३; १८; १२, ११, १७; १३, ६, १; ७, १२; १४, ६, १; १५, ९, ३; १८, ९, ४; २५, २, ४; मं. १, १, १२; ष. २, १; २; ४, ५; जै. १८; १९; ३६; ८१; ८४; ११३; १५६; १८०; जैउ. २, ३, ३, ५; ३, ६, ९, १; ३; ४, ११, ४, ४; वं. ३; दै. २, ८; सा. १, ४, १६; १८; १९; ८, १४; २, ४, ६; ६, १०; ३, १, २, ४, ९; ६, ३; गो. १, १, ३९; २, ४; ३, ३, २, ३, ६; आडइति तां. १०, ६, १; १४, ६, ४; जैउ ४, ८, ३, ६. आ -√इ, -√इन्ध्, -√इन्व्, √इप्, -√इष्, -√ईर्, ँ अद्र. -√उक्ष्, -√ऊर्ण्, ओ अद्र. -√ऋ, -√ऋध्, आर् अद्र. आ/कम्, आकामयेताम् तां. १३, ६, ९. आ/काङ्क्ष, आकाङ्क्षते ऐ. १, २२; आकाङ्क्षन्ते ऐ. ७, १२. आ-कार- -रः शांआ. ८, ३. आकार-पकार- -रौ गो. १, १, २६. आ-काल- -म् सा. २, ४, ८. आ/काश, आकाशते जैउ. १, ७, ३, २; ८, १, २. आ-काश- -शः ऐआ. १, २, ३; २, ३, १; ३; ६, १; ३, १, १; २; शांआ. ७, २; ४; १०, ३; ११, २; ५; ६; श. ४, ६, ८, १७; ७, १, २, २३; १०, ३, ५, २; ५; १४, १, १, ७; २; ६, ८; ५, ४; ६, ३, २; ६, १; ७, १०; ८, ७; ११; ९, १३; १०, ३; ६; ९; १२; १५; १८; ११, ३; ७, २, १९; तैआ. ७, २, १; ६, १; ७, १; ८, १, १; २, १; ७, १; ९, ९, १; १०, १४, १; ष. २, ५; ६; ७; १०; मं. २, ४, १०; १३; जै. १३९; २१२; जैउ. १, १, ५, ५; ५, २; ७, १, १; २; २, ४; ८, १, १; २; ९, १, १; २; १, १०; १, १; २, २; ४; ५; ३, ५, २, १४; ४, १२, १, ५; ६; -शम् ऐ. ३, ४२; शांआ. १, ५; ७, २२; १०, ३; ११, १; श. ३, ३, २, १९; १०, ३, ५,

२; ५; ५, २, ११; ६, १, ६; ११; १४, ६, ७, १०; ९, १, १९; तै. ३, १२, ७, ४; जैउ. १, ७, २, ४; ३, ५, २, १४; ६; १, ७; ४, ८, २, ६; १०; मं. २, ४, १०; सा. ३, ८, ५; गो. १, १, ३, ७; ३, ३; २, ५; ९; -शस्य श. १४, ५, ५, ४; मं. २, ४, १३; -शाः जै. १२८; -शात् शांआ. ३, ६; श. १०, ६, ३, २; १४, ६, ७, १०; ७, २, २३; ९, १, १९; तैआ. ८, १, १; ष. ५, १२; जैउ. १, ७, १, २; -शान् जैउ. २, ४, २, ११; -शे ऐआ. २, ३, १; ३, १, २; २, ३; शांआ. ६, २; ८; ७, ४; श. १३, ८, १, १०; १४, ५, १, ५, ५, ४; ६, ६, १; ७, १०; ८, ४; ७, १, १९; तै. ३, १२, ७, ४; तैआ. ९, ९, १; १०, ३; ष. २, ४, ५, ८; जैउ. १, १०, ३, १२; गो. १, १, ३८; -शेन शांआ. १०, ३; जैउ. १, १४, २, १०; ४, ११, ३, १३; गो. १, १, ३७; -शेषु श. १३, ५, १, १५. आकाश-भय- -यः श. १४, ७, २, ६. आकाश-शरीर- -म् तैआ. ७, ६, २. आकाशा(-शआ)त्मन्- -त्मा शांआ. ४, १४; -त्मानम् श. १०, ६, ३, २. आ-काश्य श. ७, ३, १, ४३. आ/क्वि, आ...चिकिदि तै. २, ४, ७, ९. आ-कुञ्ज(न→)ना(√कुन्व्)- -नायाः गो. २, ६, ११. आ/कृ(←√कु), आकुवते श. ३, १, ४, १२; आ...कुवते श. ३, १, ४, ६. आ-कृत- -तम् शां. ७, ७; तै. ३, १०, ८, १०; तैआ. २, ५, ३; -ताव् श. ६, ६, १, १५; ९, ५, १, ४. आ-कृति- -तिः श. ३, १, ४, १२; तै. २, ४, ४, ५; ३, १२, ९, ५; तैआ. १०, ५, २, १; गो. २, १, २; -तिम्



श. ६,६,१, १५; १४, ३, २, १९;  
तै. २,४,६,६,५, ३, २; -तीनाम्  
तै. ३, १२, ३, ३; -तीम् मं. २, ६,  
९; -त्या तै. २, ८, ८, ७; ३, ७, ९,  
४; १०, ४; तैआ. ४, २, १, १; -त्यै  
श. ३, १, ४, ६; ११; १२; तै. २,  
५, ३, २.

आ-कृज(त्→)ती- -तीःSइव तैआ. १,  
२४, ३.

आकृपार(←अकृपार)- -रम् तां. ९,  
२, १३; जै. २, १०; जैआ. १, ५, ५, २;  
आ. १, ३, ४, ५; ५, ५, २; -रे आ. १,  
१६, ७; -रेण तां. १, ५, ५, ३०.

आ/कृ, आचक्रे ऐ. १, २१; ऐआ.  
३, १, ६; तै. २, ४, ६, ४; आचक्रुः  
तै. ३, ६, १, ३; जै. १, ४, ९; आ...  
चक्रुः तै. २, ५, ८, १०; आकुरु तै.  
३, ३, ११, १; आकुरुष्व तै. २,  
४, १, १; ५, २, ४; आ...कृः तैआ.  
३, २, १; तां. २१, १०, ११.

?आ/कृप्, आकृष्यसिः गो. १, १,  
३१; ३२. -

आ-कृन्तमान(√कृत्)- -नः जै. १९०.  
आक्रोश-सुन्निस- -म् तैआ. १०, ११, २.  
आ(आSअ-)-क्त-त्व- -म् तैआ. ४,  
४, १.

आक्ता(क्तSअक्षि)क्ष्य- -क्ष्यः श. ६,  
१, २, २, ४.

आ-कृन्त्(√कृन्द्)- -न्दात् गो. १,  
२, ७; -न्दाय तै. ३, ४, १३, १.

आ-कृन्वयत्- -यतः श. ११, ६, १,  
३; ११; -यद्भिः श. ११, ६, १, ६,  
११; -यन्तः श. ११, ६, १, ६.

आ-कृन्दयितु- -यितः तै. ३, १०,  
८, २; ११, ५, ३.

आ-कृन्दित- -म् सं. १.

आ/कृम्, आक्रमते श. १, १, २,

१३; १४, ६, १, ८; ८, १२, १३; तै.  
१, ७, ९, ३; ८, ७, १; तां. ११, ९,  
४; १२, ४, ३; १०, २; १४, ४, १;  
१८, ८, १; २१, ८, २; ६; जैउ. १,  
८, १, ६; आक्रमन्ते ऐ. ७, १२;  
तां. ११, ४, ९; आक्रामति श. ४,  
५, २, ११; तैआ. ५, ४, १२;  
आचक्रमे जै. १, ५, ६; आचक्राम  
तैआ. ५, ४, १२; आक्रमताम् श.  
१, १, २, १३; आक्रमन्त तां. २, ५,  
१, ३; २, २; आक्रौस्त जै. १, ५, ६;  
आ...अक्रमीत् ऐ. ५, २, ३; शां.  
२, ७, ४; श. २, १, ४, २, ९; का. १,  
१, ४, २, ६; आक्राम् तै. ३, ९, ४, ८;  
तैआ. १०, १, १, ५; सा. १, ६, ३.  
आक्रमयति श. २, १, ४, २, ३; ६,  
३, ३, ९; का. १, १, ४, २, ३; आक-  
मयति श. ६, २, ३, १०; गो. २,  
३, १, ७; आक्रमयन्ति श. ७, ३, २,  
१०; १३, ५, १, १६; आक्रमयेत्  
तै. १, १, ५, ९; आक्रमयेत् तै. १,  
१, ५, ९.

आ-कृम्- -मः तां. १, १०, १२, गो.  
२, २, १, ४; -मम् श. १४, ७, १,  
१०, ९; तां. ४, ४, ६; -माय तां. १,  
१०, १२; -मेण श. १४, ६, १, ८.

आ-कृमण- -णम् ऐ. ३, १९; तै.  
१, ३, ५, १; ७, ३; जै. ३, ४; गो.  
१, २, १, ५; -णात् जै. ३, ४; ५, ५,  
१०; -णैः जै. १, ६, ८; जैउ. १, १,  
३, २.

आ-कृममाण,णा- -णःSइव ऐ. ३,  
१९; जै. १, ६, ८; जैउ. १, १, ३, २;  
-णाःSइव श. ४, ५, ५, ५.

आ-कृमय्य श. २, १, ४, २, ३.

आ-कृम्य ऐआ. ५, ३, ३; श. ६, ३,  
३, १, १; १४, ७, १, १०; जै. ३, ४.

आ-कान्त,न्ता- -न्तम् तै. १, ५,  
५, १; ३; ४; ७; -न्ता जै. १०, ४;  
-न्तेन गो. २, ३, १, ७.

आ-कान्ति- -न्तिः जैउ. १, ८, २,  
६; -न्त्या तां. ४, ४, ११; -न्त्यै  
तां. १९, ११, ६; २, ५, १, ३; २, २;  
गो. २, ३, १, ७.

आ-कृय(√क्री)- -याय तै. ३, ४,  
१, १.

आ/कृश, आक्रोशति जै. १, ६, ५; आ...  
क्रोशति जै. १, ६, ५; आक्रोशन्ति  
जैउ. ३, २, २, ५; आक्रोशत् तां.  
१, ४, ६, ६; आ...अक्रुक्षः श. ११,  
४, २, १, ९.

आ-कृष्ट- -म् जै. १, ५, ६.

आ-क्रोशत्- -न्तः जै. १, ५, ६.

आ-क्रोशन-वत्- -न्तः जै. १, ८, ६.

आक्रोश-मान- -नाः जै. १, २, ५.

आ/क्षर, आक्षारयति तां. ११, ५,  
११; आक्षारयत् तां. ११, ५, १०;  
आ-क्षार- -रम् तां. ११, ५, ७,  
११; जैआ. आ. १, ३, ९, १; ३, ९, ४;  
-रस्य तां. ११, ५, १०; -राणि  
तां. २१, ५, ४; -रेण तां. ११, ५,  
९; १०.

आ-क्षार-त्व- -म् तां. ११, ५, १०.

?आक्षारानिधनः- -म् आ. १, २, ६, १.

आ/रक्षि, आक्षिणोति श. ३, ५, १,  
२, ५; आक्षिणोति तै. ३, ७, ९, ९;  
तैआ. २, १, ५, १.

आक्षील- -लम् जैआ. आ. १, २, ६, ८;  
-ले जैआ. आ. १, २, ८, २.

? आक्षयत्- -न्ति ॥ ऐ. ४, १, ७, ७.

आ/खन्, आ...खनति तै. ३, २,  
९, ११.

आ-खण- -णः? जैउ. २, २, १, १, २;  
-णम् तैआ. ४, ४, २, ३; जैउ. १,

† दीर्घदृष्टान्दसः । ‡ अयमेव मूलतः पाठः । G. 'आSरिष्यति' इति संशुशोधयिषिनि आर्. द्र. । वृ० 'वाव'  
इति, तैसं. २, ६, ८, ५; च । § 'आक्रम-' इति मुपा. स्वरश्चिन्त्यः । S 'आक्षारानिधन-' इति G. (MS) पाठः ।  
¶ = अ. ६, ११७, ३; 'क्षियेम' इत्येव पाठः । ॥ सा. √१ अदनीतेः 'व्याप्तिं करिष्यन्ति' इति लृव्याह । EGG.  
(श. १२, २, ३, १) आ/अर्जनेल्लिटि शनरि 'आक्षयत्' इति. प्राणि. आह । सन्दिग्धोऽयं पाठ इति RT.

१,७,६; १८, ५, ७; ८; २,२,१,  
१३.

आ-खरेष्ट- -ष्टः श. १,२,६,१; तै. ३,  
३,६,२.

आ/खाद्, आचखाद् श. ३, ६,२;  
१२.

आ/खिद्, आखिद्व् श. ३, ६,  
२,१२.

आखु(खन्)- -खवः श.२,१,१,७;  
का. १,१,१,५; ष.५,५; -खुः श.  
२,६,२,१०; का. १, ६, २,५; तै.  
१,१,३,३; ६, १०, २; -खुम् श.  
२,६,२,१०; का. १,६,२,५.

आखु-करीष- -पः का. १, ६, २,५;  
-षम् श. २, १, १, ७; का. १,  
१,१, ५; तै. १, १, ३, ३; ४;

आखु-पतङ्ग-पिपीलक-मध्वक-भौमक  
-शुक-सरभक-लौक्षक- -काः प.  
५,५.

आखु-रूप- -म् तै. १,२,१,२.

आखु(-खुड-)-क्त्- -रे श. २,६,  
२,१०; ४,५,२,१५.

आ/ख्या, आख्यायते ऐ. १, २५;  
शां. १६,७; १७,१; १८, १,५; श.  
१०,४,१,४; १५; २१; २२; २३;  
५,४,४,५; ८; १०; १२; १४; १७;  
१४, ४,३, ३२; का. १,३, ४,१;  
आख्यायते श. ९,१,१,४४; ३,३,  
१६; १०,१,२,९; ५,४, ४; ५; ८;  
१०; १२; १४; १७; ६,१,५; २,१;  
तां १७,१२,६; जै. २०; २१; ४०;  
४४; ४५; ४७; ५४; ५६; ५७; ६१;  
६६; ६९; ७२; ७८; ७९; ८०; ८२;  
८५; १०२; १७१; १७७; १८०;  
१८१; १८६; १८८; १९३; १९६;  
१९८; २०१-२०४; २०७; २०९;  
२१०; आतमाम्...ख्यायते श.  
१०,१,२,५; आख्यायते जै. २५;  
४३; १९२; आख्यायन्ते श. १४,  
४,३,३२; ९,४, ३३; आख्यायन्ते  
श. १४,४,२,२४; ३. १,२,४; जै.

१०८; १८२; १८५; आख्यायति  
श. ३,६,२,६; आखय् शां. २५,  
९.

आख्यापयते तै. १, ७, १०, ६;  
आख्यापयन्ति जै. १५६; जैड.  
३,६,३, १०; आख्यायिष्यन्ते जै.  
१०८; आख्यापयेत् ऐ. ७, १८;  
आख्यापयेरन् ऐ. ७, १८.

आ-ख्यात- -म् गो. १,१,२४.  
आख्यातोपसर्गानुदात्तस्वरितविभ  
क्ति-लिङ्ग-वचन- -नानि गो. १,  
१,२७.

आ-ख्यातु- -तारः तै. २, ३, ११, ४;  
-त्रे ऐ. ७, ८, १८.

आ-ख्यान- -म् ऐ. ७, १८; ऐआ.  
२,३,४; श. १३, ४,३,२; १५.

आ-ख्यान-विद्- -विदः ऐ. ३, २५.  
आ-ख्याय जै. ११.

आ-ख्याय ऐ. ७, १३.  
आ-ख्यायिका- -काः तैआ. १,  
६, ३.

आ-ख्यायित्- -न् श. १३, ४, ३, २.  
आ-ख्येय- -यः सा. २, ९, ८.

आ/गम्, आगच्छति ऐ. १, १५;  
२७; ३, २६; ५, २८; ऐआ. १, १,  
४; शांआ. ३, ३; ४; ५; श. १,  
५, ३, १७; ६, ४, ५; १५; १७; ३,  
२, ४, २; २१; ३, ३, १३; ४, १, ३;  
९, ३, ३, १५; ११, २, ५, ३; १४, ५,  
१, १२; ७, १, ४, ३; ८, १२, १५; तै.  
१, ५, २, ३; २, २, ५, ६; ३, ३, १, ३;  
८, ९, ४; ९, २, ३, ३; १२, ५, १;  
आगच्छति श. १, ५, ३, १७; ६, ४;  
१४; ३, ४, १, ६; ११, १, १, ४; तै.  
२, २, ८, ८; तां. ५, ८, ९; ९, १, ११,  
जै. ४७; जैड. १, १४, ४, ४; ३, ६,  
९, ६; ष. २, ३; आ...गच्छति  
ऐआ. १, १, ४; तै. २, २, ३, ७; ३,  
६, ४; ९, ९; ७, १८, ३; ३, ९, १७,  
३; जै. २०५; आगच्छतः श. १,  
८, ३, २; २, २, ८, ८; ३, १; ४, २,

४, ९; आ...गच्छतः ऐआ. १, १,  
४; आगच्छन्ति ऐ. २, १५; ५,  
१, ९; २, २; ऐआ. १, १, १; २;  
श. १, १, १, ७; २, १, ४, ९; २, ३, १;  
३, ३, ४, १४; ५, २, ३; ६, ३, ११; ८,  
२, १८; ९, २, ९; ४, २, ४, ९; ६, ३,  
३, ६; ७, ३, २, १०; का. १, २, ३,  
१; तै. २, १, ५, १०; तां. १३, ९,  
२०; २५, १०, २१; गो. २, २,  
२४; आगच्छन्ति श. २, १, १,  
३; ३, १, ७; ८; ३, ५, २, १८; ९,  
२, ३, २६; ११, १, ६, २४; का. १,  
१, १, २; ३, १, ३; तै. ३, ७, १, ६; ७;  
आ...गच्छन्ति ऐआ. १, १, ४;  
श. २, १, ३, २; आजगाम ऐ. ६,  
३०; ३४; शां. २८, ४; चांसा. २,  
४; श. १, ६, ४, २; ८, १, ८; २, ४,  
४, ४; ४, १, ५, ६; ३, २, ७; ६, ७,  
४, ४; ९, ५, १, १४; १५; ११, ५, १,  
११; ३, १, ८, ४, ३; १२, ९, ३, ४,  
१४, ९, १, १, ५; ७; का. १, ३, ४;  
२; जै. ११५; १२५; १४२;  
१४३; १५१; १६३; जैड. ३, ६, २,  
६; ४, १०, ३, १२; सं. ३; गो.  
१, १, ३, २; २, १०; ३, ११; २, ६,  
९; आजगमत्तुः शांआ. ६, १९; श.  
४, १, ५, १३; १४, ५, १, १५; जै.  
९५; १८६; जैड. ४, ८, ३, ८;  
आजगम्तुः ऐ. ७, २७; श. ९, ५,  
१, १९-२१; २३-२६; १०, ६, १,  
२; का. २, २, ३, ३; जै. ६; आज-  
गन्थ श. ६, ७, ४, ४; आजगम श.  
४, ४, ४, १०; आगन्ता श. १, ८,  
१, ४; आगन्तास्मि ऐ. १, २७;  
आगमिष्यति ऐ. ३, १५; श. ३,  
२, ४, ३; जै. १४२; आ...गमि-  
ष्यति गो. १, २, ४; आगमिष्यन्ति  
ऐ. ६, २४; आगमिष्यसि श. ४,  
१, ३, ३; आगच्छात् श. ९, ५, १,  
४७; आगच्छतु सं. २, ६, ९, ८, ९;  
आगच्छतात् श. ११, ५, १, ११;

१४, ६, ११, ६; आगच्छताम् जै. १७६; आ...गच्छताम् तै. २, ४, ८, ४; आ...गन्ताम् श. ५, १, ५, २६; आ...गमन्तु तै. २, ८, ६, ३; आगच्छ श. १, ७, २, १७; ३, ३, ४, १८; तैआ. १, १२, ३; प. १, १; जै. ८७; १०२; आगहि श. १, १, ४, १२; ६, ६, ३, ४; ९, १, २, २७; का. २, १, ३, १६; तै. २, ४, ३, १३; तैआ. १०, १, ५; तां. ९, २, २२; आ...गहि शां. २५, ८; आ...गधि तां. १४, १२, २; आगच्छतम् तै. २, ४, ३, ३; आ...गच्छतम् ऐ. ५, १; आगतम् ऐ. २, ३, ७, ६, १०; श. ४, ३, १, २४; तां. ११, २, ३; १५, ८, ४; गो. २, २, २०; ३, १५; आ...गतम् शां. २६, १५; आगन्तम् गो. २, ३, १३; आगच्छत ऐ. २, २; श. ३, ३, ४, २०; प. १, १; गो. १, ३, १; आगत ऐआ. १, १, ४; शां. २४, २; २६, १०; १७; श. ४, ३, १, २७; आ...गन्तन ऐ. ६, १२; गो. २, २, २२; आगच्छत ऐ. १, २७; शां. ९, १; श. ३, २, ४, ३; २१; ४, ३, २, ७; १०; ११; ८, ४, ४, २; १२, ९, ३, ७; तै. १, ३, १०; १; तां. ७, १०, १०; ८, ४, १; २१, १, १; जै. १०२; १४९; १८०; आ. ९१; गो. १, २, २०; २१; आगच्छताम् श. ४, १, ५, १५; तां. २०, ११, ३; आगच्छन् ऐ. ३, ४२; ४, ७; तै. १, ३, १०, १; तां. १७, १, १; जै. २, ३, १, २; २, ६; गो. १, ३, १; आगच्छाम तां. १०, १२, १; आगच्छेत् ऐ. १, २७; ३, २५; ५, २८; श. १, ६, ४, १०; जै. १८०; गो. १, ३, १; १३; आगच्छेत् श. २, ३, ३, १६; ११, ५, १, २; तै. ३, ९, १७, ३; आ...गच्छेत्

श. ३, २, ४, १; आगमेतम् तै. ३, १, ३, १; आ...गम्यात् श. ५, १, ५, २६; तां. १, ३, ८, ५; १२; १५; ६, ३; आगमत् का. १, ३, ४, २; तै. २, ७, १२, ३; ३, १, ४, २; जै. १९०; २०४; जै. ३, ६, ९, ७; आ...भगमत् जै. २०५; आ...गमत् तै. २, ५, ८, २; जै. ८५; आगन् ऐ. १, १३; शां. ७, १०; श. २, ४, ४, ४; ३, २, २, २३; १२, ४, २, १०; ४, २; ४; १४, १, १, ३२; तै. २, ३, १, ३; ७, ७, २; ३, १, १, २; तैआ. ६, १, १; तां. ७, १०, १०; आ...भगन् श. २, ५, ३, १८; का. १, ५, २, १७; आगन् ऐ. २, २०; शां. १२, २; आ...भगमन् तै. २, ८, ८, ११; आ...गमन् गो. २, २, २२; आगमन् तै. ३, ७, ४, ४; तां. ६, १०; १९; आगमम् ऐ. १, २, ८; श. १२, ९, २, ९; तै. २, ५, ७, १; जै. १२७; आगन्म ऐआ. १, १, १; श. २, ४, १, ८; का. १, ४, २, ४; आ...भगन्म ऐ. ७, ८; श. ३, १, १, ११; आ...गन्म ऐ. १, ९; आगमिष्यः श. १०, ६, १, ५; ६; ७; ८; ९. आ...जगम्यात् श. ५, १, ५, २६; आजगन् ऐ. ५, १३; शां. १९, ९; २१, ४; २५, ९; शांआ. २, १८; आगमयति ऐ. १, १३; शां. ५, ६. आ...भगामि गो. २, ४, १५. आजिगमिपति ऐ. ३, २४; गो. २, ३, २२. आ-गच्छत् -ता शां. २७, १. आ-गत, ता- -तः ऐ. १, १३; श. ३, ३, २, ७; ४, १, ४, ५; ४, ३, १, ८; ६, ३, ३, ८; १२, ६, १, १४; का. १, ३, १, १८; तैआ. ४, ३, ३, १; जै. २, ३, २, ३; -तम् ऐआ. २, ३, ८; शां. २८, ७; शांआ. ३,

श. २, ३, २, १, २४; २७; ५, ३, २०; ३, ४, १, ३, १२, ५, २, ८; ९, ३, ७; का. १, ३, १, १५; १८; ५, २, १९; जै. ३, ३, ४, १; ५, १, १४; २, ८; ११; ३, २; ६; ४, २; ६; ५, २; ६; ६, २, ६; ७, २; ६; ८, ६; १५; -तयोः ऐ. ४, २६; -ताः श. २, १, १, ६; ३, ६, २, २२; तैआ. १, १२, ४; -तात् श. २, ४, १, १४; का. १, ४, २, ९; -ताभ्याम् श. १, ६, ४, ३; -ताम् शां. ९, १; श. ३, २, १, २२; ६, २, ७; आ. १, ९१; -ताभ्याम् ऐ. ४, ९; २६; -तासु शां. १२, २; -ते ऐ. १, १५; शां. ४, १२; १३; १४; श. ३, ३, ३, १३; तै. १, ५, ६, ५; जै. १४२; -तेन ऐ. १, १३; श. ३, २, ४, १; ७; ६, २, २. आ-गत-व(त्→)ती- -त्या शां. ७, १०; १२, २. आ-गते(-तइ-)-न्द्र- -न्द्रेण ऐ. ३, १५. आ-गति- -तिः श. १२, ८, ३, ३१; तै. २, ६, ५, ८; -त्यै श. ३, २, ४, ७; तै. ३, १, ४, १५; ५, १५. आ-गत्य ऐ. ४, ३२; ५, १४; श. १, १, ४, १६; ६, ३, ३, ८; १४, ९, २, ८-१२; का. १, ५, १, ३८; ६, २, ८; तां. १४, ९, ३२; जै. १३०; १८०; १८६. आ-गन्तु- -न्ता श. १, ८, १, ४; -न्त्रा मं. १, ६, १४. आ-गन्तोः श. १२, ५, १, १. आ-गमिषु(गन्तु+इषुन्)- -षाः तै. १, २, ३; २, ४, ८, ५; ३, १, १, ६. आ-गमिष्यत् -ति श. २, ३, १, ८; ३, ९, २, ७. आ-गम्य तां. २५, १०, २२. आगाम्- -गः श. १, ६, १, ४; ७, ४, २; ४, ६, ७, ९; १०; ११, ५, ३; ८-१२;

का. १,२,२,११;१२; तैआ. २,६;  
२<sup>२</sup>; -गःऽइव वा. १,३,३,१६.  
आगस्ति(←अगस्ति) -स्तिः जै२०३.  
आगस्त्य(←अगस्ति, अगस्त्य) -  
-स्त्यः ऐआ.३,१,१; शांआ.७,२;  
जै.१४५;-स्त्यानि शां. १८,४.  
आ√गा(←√इ), आगात् ऐ. २,  
२; ५, १३, २१; शां. १०, २<sup>२</sup>;  
शांआ. ६,१९<sup>२</sup>;१२,४; वा. ३,२,  
१,२२;४,४;६,७,३, १०; १४,५,  
१,१६; का. १,२, २,१२; तै. २,  
५,७,१; ३, ६, १,३; १२, ३,२;  
तैआ. २,५,३<sup>४</sup>; ३,१५,१;२; १०,  
३९,१; जैउ. १, १४, ३,६;९; मं.  
१,१,१५; ६,१; २७;३४<sup>३</sup>; आगाः  
ऐ. २,१२; तै. ३,६,७,२; आगाम्  
वा. ११,५,४,१; तैआ. ६, ११,२;  
मं. १,६,१६.  
भाग- आ√गै द्र.  
आ-गामुक, का(√गम्) - -कः जै.  
१८३; -काः ष. २, १०.  
आ√गुर, आगुरते ऐ. २, २८; तै.  
१,४,७,७; आगुरते तै. १, ४, ७,  
७; आ...गुरस्व तै. २,६,१५,२;  
३,६,१५,१; आगुरते ऐ.२,२८<sup>३</sup>.  
आ-गुर- -रः शां. ७, २<sup>२</sup>; -रा ऐ.  
२,२८<sup>३</sup>; -गूः ऐ. २,२८<sup>३</sup>.  
आ-गूर्तिन्- -तीं वा. ११,२,४,१०<sup>२</sup>.  
आ-गूर्य ऐ. २,२८<sup>३</sup>; ऐआ. ५,३,२.  
आ√गृ, आगृणाति घ. ४,३,२,१.  
आ√गै, आगावति वा. १४, ४, १,  
३३; आगायन्ति जैउ. १,१७, १,  
९; आजगौ जैउ. ४, ६, ३, ८;  
आगाता जैउ. १,१२,४,४; आगा-  
स्यामि जैउ४,६,३,८आगास्यामः  
जैउ.२,२,३,१२; आगाय जैउ.२,  
२,४,१-१०;४,६,३,८;आ...गा-  
यत जैउ. १,१७,३,११; आगायत्  
वा. १४,४,१,३-७;१८;जैउ.२,१,  
१,३;६;९; १२;१५; १८;४,१,४;

७;१०;१३;१६;२,७; आगायन्  
जैउ. १,१७,३, १२; ४,८,३,१०;  
आगायेत् वा. १४, ४, १, ३३;  
आगासीः वा१४४,१,१९;जैउ.२,  
४,२,१०;आगात जै१९०;जैउ१,  
१२,४,६;आगाम जैउ१,१२,४,६.  
आ-गा- -गया जैउ. १, १२, ३,  
२-५; -गा जैउ. १, १६, ३, ९;  
-गाः तां. १३, १०, ८; जैउ. १,  
६,१, ६;७; १२, ३, १; -गानाम्  
जैउ. १, १६,३, १०; -गाम् तां.  
१३, १०,८; जैउ. १, १२, ३,७;  
१६,३,१०; ष. २,२<sup>४</sup>.  
आ-गाय जैउ. १,१७,३,१४.  
आ-गायत्- -न् तां. १३,१०,८.  
आ-गायमान- -नः जैउ. १,४,३,३.  
आ-गीत- -तम् जैउ१,१७,३,१४<sup>३</sup>;  
-तानि जैउ.१,६,१,६;८<sup>३</sup>.  
आ-गेय- -म् तां.१३,१०,८.  
आग्ना-पौष्ण(←अग्नि-पूषन्)- -प्नः  
वा.५,२,५,६; -प्नम् वा५,२,५,५.  
आग्ना-वैष्णव(←अग्नि-विष्णु)- -वः  
शां.७,२; वा. ३,१,३,५;५,२,३,  
६;५,२;६,६,१,२;५; -वम् ऐ.१,  
१<sup>३</sup>;४<sup>३</sup>;शां.७,१;वा३,१,३,१;३,४,  
२१;६,३,१९;५,२,३, ६;५,१;६,  
६,१,३<sup>३</sup>; तै. १,५,९,२;६,१,५;७,  
२,१;गौर, १,१२<sup>३</sup>; -वस्य ऐ.१,४.  
आग्नावैष्णवी- -व्यौ ऐ. १,४.  
आग्नि-पत्नी-व( त्→ )ती ( अग्नि-  
पत्नी)- -त्या शां. २८,३<sup>३</sup>.  
आग्नि-पावमा (न→)नी(←अग्नि-  
पवमान) तां. १६,५,१९.  
आग्नि-मारुत(←अग्नि-मरुत्)- -तम्  
ऐ.३,१४;३५<sup>३</sup>;३८; ४,३०<sup>३</sup>; शां.  
१६,७<sup>३</sup>;९; वा. १,७,४,४;४,५,१,  
८;१३,५,१,१२;-तस्य ऐ.४,३०;  
३२;५,२;५;८; १५;१७;१९;२१;  
ऐआ. १, ५, ३; -ते ऐ. ३, ३५;  
शां. २२,१; २५, १३; -तेन तां.

५,१०,११.  
आग्नि-मारुती- -त्या ऐ. ३,३८;  
शां. १६,९.  
आग्नि-मारुत-सूक्त- -कानि शां.  
१९,९;२५,९; २६, १०;१३;१७;  
शांआ. २, १८.  
आग्नि-मारुता(←तऽअ-न्त)- -न्तः  
शां. १६,९.  
आग्नि-वेद्य(←अग्निवेश)- -द्वयं जै  
६;-द्वयः वा१४५,५,५,२१;७,३,२७;  
-द्वयात् वा१४५,५,५,२०;७,३,२६.  
आग्निवेद्यायन(←अग्निवेद्य)-  
-नः ऐआ. ५, ३,३.  
आग्नि-ष्टोमिक(←अग्निष्टोम)- -कान्  
वा. ५, १,२,१.  
आग्नीध्र(←अग्नीध्र)- -ध्रः ऐ.६,३;  
१०-१२; शां. १६, ६<sup>३</sup>;२८,३; वा.  
१,१,१,१५;८,१,४१;४,३,५,९;  
४,२,१८; ५,५,१,८; ७,२,२,१;  
९,१,२,४; ११,२,७,३,३;७,२,६;  
१२,८,२,२६; १४, ३, १,३; गो.  
१, ५, २,४; २, १९; ३,५; २,२,  
९<sup>३</sup>; २०; २१; २२; ४,५; -ध्रम्  
ऐ. १,२३;३०; २, ३६; ५, २२;  
शां. २७,६; वा. ३,६,१,२३;२६;  
२८;२९;३,११;९,३,१; ४, ३,४,  
२४;५,४,३,६;९,२,३,१५; ४,३,  
६;१२,१,१,९;१४,३,१,१३;तै.२,  
१,५,१; तां. ५,४,७;६, ७,९,९,  
१२; २५,१०,५; जै. १२७; गो.  
१,४,६; २,२,७;१६;१७; -ध्रस्य  
ऐ. २,२६;७,१; वा. ३,६,१,२८;  
गो.१,२,१९;३,५;१८; -ध्रात् ऐ.  
२,३६<sup>३</sup>; वा. १, ८,१, ४१; ५,१,  
५,६; तै. १,४,७,२;३,७,६,१५<sup>३</sup>;  
१२,९,५; गो. २,२,१६<sup>३</sup>; -ध्राय  
गो. १,३,१०; -ध्रे ऐ. २, ३६<sup>३</sup>;  
वा. ३,६,३,११;९,२,१६; ४, ३,  
४,११<sup>३</sup>;५,७,६;१२,६,१,२; १४,  
३,१,६<sup>३</sup>; तै. १,४,७,२; २,२,३;

† 'अग्नावैष्णवम्' इति G. मुपा. चिन्त्यः ।

६<sup>३</sup>; ३, २, १, २; तैआ७, ११, १; जैउ.  
 ३, ४, ३, ३; गो. २, १, ४†; -ध्रा ३  
 (=ध्र) तां. १२, १०, १५; -ध्रेण  
 गो. २, २, १६.  
 आग्नीध्र-गत- -तः श. १२, ६,  
 १, १६.  
 आग्नीध्र-त्व- -म् ऐ. २, ३६; गो.  
 १, २, १९.  
 आग्नीध्र-वेला- -लायाम् श. ९,  
 २, ३, १५.  
 आग्नीध्रीय, या(-ध्र+छ)- -यः शां.  
 १७, ७; श. ३, ५, ३, ४; ६, १, २८;  
 २, २१; छ, ६, ८; ७, १२, २०; ५,  
 ४, २, १०; ६, ६, ४, १५; गो. २,  
 ५, ४; -यम्, ऐआ. ५, १, ३; शां.  
 १७, ९; श. ३, ६, २, २०; ९, २,  
 ३, २६; ४, ३, ४; गो. २, ३, १७<sup>३</sup>;  
 ५, ५; -या गो. १, २, १९; -यात्  
 श. ९, २, ३, २६; गो. १, १, २३;  
 -याम् ऐ. ६, १४; -यायै ऐ. ६,  
 १४; -ये ऐ. ५, ३२; ३४; ऐआ.  
 ५, १, १; शां. ६, १२; ८, ७; ९,  
 ५; २७, ६<sup>३</sup>; श. छ, ४, २, ८; ५,  
 ४, २, १०; ७, १, २, १२; १४; २१;  
 १०, ४, ३, २२; ११, ५, ८, ६; गो.  
 २, २, १०; ३, १७; -येण शां. ९, १.  
 आग्नेन्द्र(←अग्नि-इन्द्र)- -न्द्रः गो.  
 २, १, १७; -न्द्रौ ऐ. २, ३७.  
 आग्नेन्द्री- -न्द्री ऐ. २, ३७; -न्द्र्या  
 ऐ. २, ३७<sup>३</sup>; शां. १७, २.  
 आग्नेन्ध्र(←अग्नि-इन्ध्र)- -म् तै. ३,  
 ४, ८, १.  
 आग्नेय(←अग्नि)- -यः ऐ. १, १, २,  
 ६; ६, १०; ७, २, ४; शां. १, २; ११,  
 ४; १२, ६; १६, ६; १८, ८; श. १, ४,  
 ३, १६; ५, ३, २, २; ६, १, १४; २, ५,  
 ३, २४<sup>३</sup>; ७, ३, १०; ९, १, ९; २, १, ४,  
 ३; २, ३, ६; १५; १६; १८; ४, ४, ८;  
 १०; १२; १४; १८; ५, ४, ३; ३, ९, १,  
 ६; छ, ५, १, १५; ५, २, ३, ८; ४, ११;

१३; ५, १, १, ८; २, ६; ६, २, १, २७<sup>३</sup>;  
 ४, ४, ४; १५; ७, ३, २, १६; ५, २,  
 १९; ११, २, ६, ५; १०; ७, १४; १६;  
 ४, १, १०<sup>३</sup>; ५, ४, १२; १३, २, ६,  
 ९; ८, ४, ६; का. १, १, ४, २; २, २,  
 ४; १३; १८; १९; २२; २३<sup>३</sup>; ३, ४,  
 ५; ६<sup>३</sup>; ७<sup>३</sup>; ८<sup>३</sup>; १०<sup>३</sup>; ४, ३, ६<sup>३</sup>; ५, ३,  
 ३<sup>३</sup>; तै. १, १, ६, ३; ६, १, ६; ८<sup>३</sup>; ९;  
 ७, २, २; ६, १; २, ७, २, १; ३, १<sup>३</sup>;  
 ३, ९, ५, २; १६, ३; १७, १; तां.  
 १५, ४, ८; १७, १३, १३; १८, ९,  
 ९; २५, १४, ४; ष. ३, ७; जै. ८;  
 ६८; जैउ. १, १२, ३, २; गो. १,  
 ३, १०<sup>३</sup>; २, १, १६; ३, १९; -यम्  
 ऐ. १, १६; ३०; २, ५; १८; ३७<sup>३</sup>;  
 छ, ८<sup>३</sup>; ९; ६, ४; शां. ९, २; १०,  
 ३; ६<sup>३</sup>; ११, २; १८, २; ३; २३,  
 ७; २७, २; २८, ५; श. १, ६, १,  
 १४; ३, २३; २४; ३९; ४१; ९, १,  
 ९; २, २, १, २२; ३, १८; २०; २३;  
 ४, ४, १२; ५, २, ३१; ३, २, ३,  
 ९; ९, १, ६; २२; २३; छ, २, ५, १४;  
 ५, १, १३; ४, १३; ६, ३, १; ५, १,  
 ३, १; २, ३, ६; ४, ३, १५; ५, १६;  
 ६, १, ४, ५; ८, २, १; २; ६;  
 ७, १, १, ३६; ४, १, ४१; ९, २,  
 २, ३; १०, १, ३, ९<sup>३</sup>; ११, ४, ३, ५;  
 ५, २, १; ३, ५; १३, २, २; ७, १, ३;  
 का. १, २, ३, १२; १४; १७; ५, १,  
 २८; २, ६; ११; २, १, ३, ६; तै. १,  
 २, ५, ३; ३, १, ४; ४, १; ६, १, ८;  
 ७, ३, ४; ८, ४, १; २, १, २,  
 ७; २, ५, २; ३, ८, २३, १; ९, १६,  
 ३; १७, १; १२, ४, २-६; तां. १२,  
 २, १; ७, ८, ४; १२, ८, १; १३,  
 २, १; ३, २१; ८, १; १७, २, १;  
 ८, १; १५, २, १; जै. ३४; ३७;  
 ४६; ९६; जैउ. १, १२, ३, २; आ.  
 १, १, ३; ८२; ८४; १०५; ४७२;  
 ५०८; ५१४; जैआ. १, ६६; ८२;

८४; ५०८; ५१४; ५७१; तै. ३, २, २;  
 सा. १, ४, १०; गो. १, ३, १२; २,  
 ५, १०<sup>३</sup>; -यस्य श. ३, ८, ५, ११;  
 ११, ५, ५, १०; तै. १, ३, १, ३;  
 -याः शां. १, २; श. ५, ४, ३, १५;  
 १३, ५, १, ३; ३, ११; ७, १, ३; का.  
 १, २, १, ११; तै. १, १, ४, ३;  
 -यात् शां. १८, ३; -यान् का.  
 १, २, ३, १६; -यानि ऐ. २, १७;  
 तै. १, २; २०; जैआ. १, ४७२;  
 आ. १, ५१७; -याय श. १, ४, २,  
 १६; -ये का. १, २, ३, १३; जैआ.  
 १, ४५; आ. १, ४५; ४८२; -येन  
 श. ५, ५, १, ३; तै. १, ३, ४, ३;  
 तां. ५, १०, ९; जै. १५; -यैः श.  
 १३, ५, ४, २८; -यौ ऐ. ६, १४<sup>३</sup>;  
 तै. १, ३, १, ३<sup>३</sup>; ३, ८, २, २.  
 आग्नेयी- -यी ऐ. १, १७; ३, १८;  
 ३२; छ, ७; शां. २, १; १६, ६; जैउ.  
 १, १२, ३, १; २; श. १, ४, १, २६;  
 २, ३, ४, ४०; ३, ८, २, २२; ५, २,  
 ४, १३; ६, ३, १, ३२<sup>३</sup>; ७, ४, १,  
 ४२; ५, २, ३८; तै. १, १, ४, २;  
 ५, ३, ४; ७, १, ४; २, १, २, ७; ३,  
 ३, ७, ६; ७, ३, १; तां. १५, ४, ८;  
 ष. २, १; गो. १, २, १९; ३, १२;  
 -यीः ऐ. २, १०<sup>३</sup>; शां. २८, ५;  
 श. १, ३, ५, ४; ७, ३, २, ८; ९;  
 -यीभिः ऐ. २, ३७; श. ६, ३, १,  
 २५; ७, ३, १, ३४; गो. २, ४, ११;  
 -यीभ्याम् श. ६, ३, ३, २१; ४, २,  
 ७; ८, २, ८; ७, ५, १, ३२; -यीम्  
 शां. छ, १३; १६, ८; श. १३, ४,  
 १, १२; -यीषु ऐ. ३, ४; शां.  
 १६, ११; तां. ८, ८, २; १५, ६, १;  
 जै. ६३; गो. २, ६, ७; -य्यैः ऐ.  
 १, ७; ३, ४; श. १, ४, १, ३३; ६,  
 २, १, २७; ३३<sup>३</sup>; ३६; ७, ४, ६<sup>३</sup>; ९,  
 २, ३, ६; १३, ७, १, ३; गो. २, २,  
 २०; -य्या शां. २८, ३<sup>३</sup>; श. ३,

९, ३, ३२; १०, १, ३, ११; का. १, ४, १, २९; गो. २, ३, १२; १७; -याम् श. ४, ४, ५, ७; ११, २, ३, ७; १४, २, १, ११; -य्यौं शां. ८, २; ९; श. ६, ३, ३, २१.

आग्नेयै(-ग्यऽऐ)-न्द्र- -न्द्रम् जै. ६८; -न्द्रे दै. १, १६.

आग्नेय्यै(-यीऽऐ)-न्दी- -न्दीषु तां. १५, ६, ३; -न्द्राम् तां. १५, ६, १.

आग्न्याधेयिक, का (←अग्न्याधेय)- -कम् गो. १, २, २१; -काम् गो. १, २, २१.

आग्रयण(←अग्र)- -णः ऐ. ३, १; श. ४, २, २, १; ५, ५; ६; ९; ४, १, ५; ५, ४, ६; ९, २; ८; ८, १, २, ८; -णम् शां. १६, ३; श. २, ४, ३, १४; ४, ३, ३, २; ५, २, १; २२; ५, ३, ८; ४, ६; ७; ६, ३; ८, १, २, ८; का. १, ३, २, ५; १२; तै. १, ५, ४, २; ६, १, ९; गो. १, ५, ७; ९; २, १, १७; -णस्य शां. ४, १२; श. ४, ३, ५, २१; ५, १०, ७; -णात् श. ४, १, ५; ५, १, २, १; ८, १, २, ८; गो. १, ५, ७; -णे जै. १८२; -णेन ऐ. ७, ९; शां. ४, १२; ६, १५; का. १, ३, २, १; गो. १, ५, ८.

आग्रयण-देवता- -ताभ्यः शां. ४, १४.

आग्रयण-पात्र- -म् श. ४, ५, ५, ८; १२.

आग्रयण-स्थाली- -ली तै. १, ४, १, ५; -ह्या तै. १, ४, १, ५.

†आग्रयणा(-णऽअ)-ग्र- -ग्रान् श. ४, ५, ९, २; ८; १२.

आग्रयणीय(-ण+छ)- -यान् शां. ४, १४.

आग्रयणे(-णऽइ)-ष्टि- -ष्टिः श. ५, २, ३, ९; १२, ३, ५, ७; -प्या श. २, ४, ३, १; ५, २, ३, ९.

आ-ग्ला(√ग्लै)- -ग्ला गो. १, २, २, १२.  
आग्ला-गृध- -धः गो. १, २, २, १२.

आग्ला-हृत्- -म् गो. १, २, २, १.  
आ-वाटी- -टीभिः तै. २, ५, ५, ६.

आ-घात-आ/हृन्- -हृन् द्र.  
आ/घुप्, आघोषत्म् श. ३, ५, ३, १३; १४.

आ/घृ, आजिघमि श. ३, ३, १, ४; आ...जिघमि श. ६, ३, ३, १९; २०.

आधारयति श. १, ४, ४, ६; ७; ८-११; १२; ३, ३, ७, ३; ४; ४, ४, ९; ५, २, ११; १३; ६, २, २, ५;

आधारयति श. १, ४, ४, ३-८; ९; १३; ११, २, ३, ६; ४, ८; ९; १०; ४, १, १३; गो. १, ३, ९; आधारयतः श. २, ५, २, १९; ३०; का. १, ५, १, १६; २६; आधारयन्ति श. ४, २, ८.

आ-वार- -रः श. १, ४, ५, ५; ३, ७, ४, ७; तै. ३, ३, ७, ९; १०; -रम् श. १, ४, ५, १; ४; ३, ४, ४, ९; ६, २, २, ५; तै. १, ५, ९, ५; ३, ३, ७, ३; ४; ८; ११; -रयोः श. १, ४, ४, ८; -रौ श. २, ५, २, १९, ३०; ६, २, २, ३६; ३७; ११, २, १; ५; ४, ९; १०; ६, ३; १०; ४, १, १०; १३; का. १, ५, १, १६; २६; ६, १, १५; तै. १, ६, ३, ३; ६, ९, १; गो. १, ३, ९; १०; २, १, १९.

आ-वारयिष्यत्- -न् श. १, ४, ५, १.  
आ-वार्थ श. १, ४, ४, १३; का. १, ६, १, १५.

आ-वार्थमाण- -म् तै. ३, ३, ७, ८;  
आ/व्रा, आजिघ्र श. ४, ५, ८, ६.

आङ्गिरस् (←अङ्गिरस्)- -रसः ऐ. ३, २४; ७, १७; ८, १४; २१; शां. ३०, ६; ९; श. १, २, ५, २५; २६; ४, १, ५, १; १४, ४, १, ९; २१; २६; ५, ५, २२; ६, ३, १; ७, ३, २८; तै.

२, ६, २, ३; तां. ११, ८, ८; १०; १२, ३, २३; ५, ११; १६; ६, १२; ८, ६; ११, १०; १३, ३, २४; ११, १४; २२; १४, ३, २२; १०, ९; १५, ५, ११; १४; जै. ६९; १३६; १७३; १७५; १७७; जै. २, ३, २, ३; ४, २, ९; गो. १, १, ८; ५, २, १; २, १, १; २, १४; १५; -सम् शां. १, ४; श. १, २, ५, २५; का. २, २, ३, २२; तां. ८, ८, २२; १२, ९, १८; जै. १३६; जै. २, ३, १, १०; आ. जै. १, ९२; १९५; ५१८; ५२०; गो. १, १, ८; ३, १९; -सयोः जै. १, ३८; -सस्य आ. २, १५, ८; आ. जै. १, ३४; ३८; ५८; ७८; ११९; १८२; २३६; २५२; ३४६; ३९३; ४२६; ४५८; ४७५; ५११; ५४१; जै. २, १, ६; गो. २, ४, ३; -सात् श. १४, ५, ५, २२; ७, ३, २८; -सान् गो. १, १, ८; -सानाम् जै. १, ३५९; -सानि आ. १, ५५०; जै. आ. १, १६५; ५१६; ५५५; दै. १, १२; -साय तां. १, ८, ११; गो. २, १, २; -से जै. २, १२, ५; -सेन जै. २, ३, १, २; -सैः गो. १, १, ८; -सौ तां. ११, १०, ९; आङ्गिरसी- -सीः तै. २, २, ३, ७; गो. २, ६, १४; -सीभिः गो. १, २, १८.

आङ्गी(←ङ्गि)रस्- -सः तै. २, २, ५, ३; ३, २, ५; ४, ६; तै. आ. ३, १०, ३; ४; -सम् तै. २, २, ७, ३; ११, ५; -सस्य २, ३, ४, ५; -साय तै. २, २, ५, ३; तै. आ. ३, १०, ४; -से आ. २, २, ५.

आङ्गुप- -यैः तै. २, ६, १५, २.  
?आ/चक्ष, आचके श. ३, ३, १, ३; तै. २, ४, ६, ४.

आ/चक्ष, आचष्ट ऐ. ७, १८; श.

२, ६, २, ३; तां. ११, ८, ८; १०; १२, ३, २३; ५, ११; १६; ६, १२; ८, ६; ११, १०; १३, ३, २४; ११, १४; २२; १४, ३, २२; १०, ९; १५, ५, ११; १४; जै. ६९; १३६; १७३; १७५; १७७; जै. २, ३, २, ३; ४, २, ९; गो. १, १, ८; ५, २, १; २, १, १; २, १४; १५; -सम् शां. १, ४; श. १, २, ५, २५; का. २, २, ३, २२; तां. ८, ८, २२; १२, ९, १८; जै. १३६; जै. २, ३, १, १०; आ. जै. १, ९२; १९५; ५१८; ५२०; गो. १, १, ८; ३, १९; -सयोः जै. १, ३८; -सस्य आ. २, १५, ८; आ. जै. १, ३४; ३८; ५८; ७८; ११९; १८२; २३६; २५२; ३४६; ३९३; ४२६; ४५८; ४७५; ५११; ५४१; जै. २, १, ६; गो. २, ४, ३; -सात् श. १४, ५, ५, २२; ७, ३, २८; -सान् गो. १, १, ८; -सानाम् जै. १, ३५९; -सानि आ. १, ५५०; जै. आ. १, १६५; ५१६; ५५५; दै. १, १२; -साय तां. १, ८, ११; गो. २, १, २; -से जै. २, १२, ५; -सेन जै. २, ३, १, २; -सैः गो. १, १, ८; -सौ तां. ११, १०, ९; आङ्गिरसी- -सीः तै. २, २, ३, ७; गो. २, ६, १४; -सीभिः गो. १, २, १८.

आङ्गी(←ङ्गि)रस्- -सः तै. २, २, ५, ३; ३, २, ५; ४, ६; तै. आ. ३, १०, ३; ४; -सम् तै. २, २, ७, ३; ११, ५; -सस्य २, ३, ४, ५; -साय तै. २, २, ५, ३; तै. आ. ३, १०, ४; -से आ. २, २, ५.

आङ्गुप- -यैः तै. २, ६, १५, २.  
?आ/चक्ष, आचके श. ३, ३, १, ३; तै. २, ४, ६, ४.

आ/चक्ष, आचष्ट ऐ. ७, १८; श.

आङ्गी(←ङ्गि)रस्- -सः तै. २, २, ५, ३; ३, २, ५; ४, ६; तै. आ. ३, १०, ३; ४; -सम् तै. २, २, ७, ३; ११, ५; -सस्य २, ३, ४, ५; -साय तै. २, २, ५, ३; तै. आ. ३, १०, ४; -से आ. २, २, ५.

आङ्गुप- -यैः तै. २, ६, १५, २.  
?आ/चक्ष, आचके श. ३, ३, १, ३; तै. २, ४, ६, ४.

आ/चक्ष, आचष्ट ऐ. ७, १८; श.

आङ्गी(←ङ्गि)रस्- -सः तै. २, २, ५, ३; ३, २, ५; ४, ६; तै. आ. ३, १०, ३; ४; -सम् तै. २, २, ७, ३; ११, ५; -सस्य २, ३, ४, ५; -साय तै. २, २, ५, ३; तै. आ. ३, १०, ४; -से आ. २, २, ५.

आङ्गुप- -यैः तै. २, ६, १५, २.  
?आ/चक्ष, आचके श. ३, ३, १, ३; तै. २, ४, ६, ४.

आ/चक्ष, आचष्ट ऐ. ७, १८; श.

आङ्गी(←ङ्गि)रस्- -सः तै. २, २, ५, ३; ३, २, ५; ४, ६; तै. आ. ३, १०, ३; ४; -सम् तै. २, २, ७, ३; ११, ५; -सस्य २, ३, ४, ५; -साय तै. २, २, ५, ३; तै. आ. ३, १०, ४; -से आ. २, २, ५.

आङ्गुप- -यैः तै. २, ६, १५, २.  
?आ/चक्ष, आचके श. ३, ३, १, ३; तै. २, ४, ६, ४.

आ/चक्ष, आचष्ट ऐ. ७, १८; श.

आङ्गी(←ङ्गि)रस्- -सः तै. २, २, ५, ३; ३, २, ५; ४, ६; तै. आ. ३, १०, ३; ४; -सम् तै. २, २, ७, ३; ११, ५; -सस्य २, ३, ४, ५; -साय तै. २, २, ५, ३; तै. आ. ३, १०, ४; -से आ. २, २, ५.

आङ्गुप- -यैः तै. २, ६, १५, २.  
?आ/चक्ष, आचके श. ३, ३, १, ३; तै. २, ४, ६, ४.

आ/चक्ष, आचष्ट ऐ. ७, १८; श.

आङ्गी(←ङ्गि)रस्- -सः तै. २, २, ५, ३; ३, २, ५; ४, ६; तै. आ. ३, १०, ३; ४; -सम् तै. २, २, ७, ३; ११, ५; -सस्य २, ३, ४, ५; -साय तै. २, २, ५, ३; तै. आ. ३, १०, ४; -से आ. २, २, ५.

आङ्गुप- -यैः तै. २, ६, १५, २.  
?आ/चक्ष, आचके श. ३, ३, १, ३; तै. २, ४, ६, ४.

आ/चक्ष, आचष्ट ऐ. ७, १८; श.

आङ्गी(←ङ्गि)रस्- -सः तै. २, २, ५, ३; ३, २, ५; ४, ६; तै. आ. ३, १०, ३; ४; -सम् तै. २, २, ७, ३; ११, ५; -सस्य २, ३, ४, ५; -साय तै. २, २, ५, ३; तै. आ. ३, १०, ४; -से आ. २, २, ५.

† वत्. । 'गाम्' इति B.W. स्वरश्चिन्त्यः । † = ऋ. १०, १४६, २; -टि- इति ह्रस्वान्तपाठः । ‡ आङ् पूर्ववत् √चकतेः दे० (२, ६), √कमेः, √कायतेः चन्द्रार्थीयाच सा. ऋ. द्र. । √कतिः कान्यर्थीयाचोत्सर्गागः ।

३, ४, २, ६; ७; १३, ४, ३, १५<sup>३</sup>;  
 आचष्टे श. १३, ४, ३, १५; जैड.  
 २, २, २, ३; आचक्षते ऐ. १, २<sup>३</sup>;  
 २, १<sup>३</sup>; १९; ३, २५; ३३<sup>३</sup>; ४३<sup>३</sup>; ४,  
 ७; ८<sup>३</sup>; १०; २२; २४<sup>३</sup>; ५, १४; १५;  
 ३१; ६, ३; १२<sup>३</sup>; १३; ३०; ७, ३०<sup>३</sup>;  
 ८, १४<sup>३</sup>; ऐआ. १, ४, १; २, १, ४;  
 ६; ८; २, १<sup>३</sup>; २<sup>३</sup>; ४, ३; २, ३; ५;  
 शां. ८, ७; १६, १; २४, ३; शांआ.  
 ४, ५; १५; ८, ७; श. १, ६, ४, ८; ७;  
 २, २६; २, १, २, ४; ११; ४, ४, २;  
 ३, १, ३, ३; ४, १; २; ११; ३, ३, ९;  
 ८, १, ४; ४, १, २, ११; ३, १०<sup>३</sup>;  
 ११; ५, ७, ३; ५, ३, ५, ८, ९; ६, १,  
 १, २; ११<sup>३</sup>; २, ३; १३; २१; ७, १,  
 २३; ७, ४, १, १०; १३; १६; २, १२;  
 ५, १, २२<sup>३</sup>; ८, २, २, ३; ३, १४; ३,  
 ४, १; ४, ४, ११; ५, ४, ३; ६, २, १३;  
 ९, १, १, २; ७; २, २२; ३६; ३, २, १;  
 १०, ३, ५, १६; ४, ३, २, १; ५, १, ३;  
 २, १४; ६, २, २; ११, १, ५, २<sup>३</sup>; २,  
 ७, १५; १३, ५, ४, ७; ८, १, १<sup>३</sup>; १४,  
 १, १, १३; ६, ८, ३, ४; ६; ७; ९, १०;  
 ११, २; का. १, १, ५; २, २; ५;  
 ७; २, १, ३; ३, ४, १; २, १, ३, २२;  
 तै. १, ५, ९, २; २, ३, ११, १, २; ३<sup>३</sup>;  
 ४<sup>३</sup>; ३, १२, ४, १; आचक्षते श  
 १, ७, ३, ८; ४, ४, ३, १३; ६, ७, ११;  
 ६, ७, २, ६; ८, २, २, ८; ९, १, २, १९;  
 ११, २, ४, २; तैआ. ७, ३, १; ९,  
 १०, १; तां. १०, २, २; जै. ३; ८२;  
 १३३; १८१; १८३; १९५; २०४;  
 २०५; जैड. १, ६, १, ४; ७, २, २;  
 २, ३, २, ७; ३, १, १, ३; ६, ७, २;  
 ७, २, ३-१०; आ. १; २, २३, १८;  
 २५, ७-१०; सं. ३; गो. १, १, १;  
 ७<sup>३</sup>; १३<sup>३</sup>; ३९; २, १०<sup>३</sup>; २१<sup>३</sup>; ३,  
 १९<sup>३</sup>; ४, २३; २, २, ६; ५, १५; ६,  
 ९; १४; आ...चक्षते श. ६, १,  
 २, १३; आचक्षते गो. १, १, ३, १;  
 आचक्षान्तै श. ६, १, २, १३<sup>३</sup>;

आचक्ष्व ऐ. ७, १३; श. २, ३,  
 १०, ३<sup>३</sup>; १३, ४, ३, २; आचक्षत  
 जै. १७; ३७; १९०; २०१; आच-  
 क्षीत श. १३, ४, ३, १२; १३; तैआ.  
 ५, ११, २; आचक्षीरन् श. ४, १,  
 ३, ७; आचक्षीथाः श. ११, ६,  
 १, २.  
 आ-चक्षण- -म् ऐ. १, ६; गो. २,  
 २, २३.  
 आ-चतुर- -म् शां. ३, ९; ७, १०;  
 २९, ३; जैड. ३, ६, ६, १.  
 आ/चम्, आचामति श. १, ७, ४,  
 १७; २, ३, १, २१; १४, १, १, २९;  
 ९, ३, ११; का. १, ३, १, १३;  
 आचामति तै. २, १, ४, ७<sup>३</sup>; तैआ.  
 २, ११, १; जै. १२७; गो. १, १,  
 ३९<sup>३</sup>; आचामन्ति श. १४, ९, २,  
 १५<sup>३</sup>; आचाम सा. २, ६, ७;  
 आचामेत् श. १४, ९, २, १५<sup>३</sup>;  
 तै. १, ५, १०, ७; तैआ. २, ६१, १;  
 सा. २, १, ११; ६, ७; ३, १, ४; जै.  
 १३५; १६०.  
 आचामयति गो. १, १, १४;  
 आचामयेत् गो. १, २, ९.  
 आ-चमनीय- -म् गो. १, १, ३९.  
 आ-चुम्ब्य श. १४, ९, ३, १३; गो. १,  
 १, ३९.  
 आ/चर, आचरति श. ६, ५, ४, १०;  
 आचरति श. ६, ५, ४, १०; जैड.  
 ३, ३, ३, १०; आ...चरति ऐआ. २,  
 १, ६; तै. २, ८, ५, ४; तैआ. ५,  
 ६, ५; जैड. ३, ६, ९, ३; आचरन्ति  
 तै. ३, ७, ४, १४; तैआ. १०, ६३,  
 १; आचरन् तैआ. २, १, १.  
 आ-चर(त्-→)न्ती- -न्ती तां. २५,  
 ८, ४; -न्तीम् तैआ. ६, १२, १.  
 आ-चार्य- -र्यः शां. ३, ८; श. ११,  
 ५, ४, २<sup>३</sup>; १२; १२, २, २, १३;  
 तैआ. १, ३२, ३; ७, ३, २; ११, १;  
 वं. १; सं. १, ६, १५; जै. ९५;  
 १५२; जैड. ३, २, ३, ४; गो. १,

१, ३१<sup>३</sup>; २, १; ४; ५; ४, २४; -र्यम्  
 शां. २६, ५; शांआ. ३, १; श. ३,  
 ६, २, १५; ११, ३, ३, ३; जै. १५७;  
 गो. १, २, १; २; ३; -र्यस्य जै. ९५;  
 -र्याः ऐआ. ३, २, ६<sup>३</sup>; शांआ. ८,  
 ११<sup>३</sup>; तैआ. १, ७, २; ४; गो. १,  
 १, २७; ३, २०; -र्याय ऐआ. ३,  
 २, ४; ७, ३, ३; शांआ. १, १; श.  
 ११, ३, ३, ६; तैआ. ७, ११, १; गो.  
 १, १, ३१; २, २; ३; ४; -र्यं श.  
 ११, ३, ३, ६; गो. १, २, २; ३;  
 -र्येभ्यः शांआ. १७, १; वं. १, ३;  
 -र्यैः सं. ३.  
 आचार्य-कर्मन्- -र्म जै. १५२.  
 आचार्य-जाया- -म् श. ११, ३,  
 ३, ७.  
 आचार्य-दत्त- -म् जैड. १, १७,  
 २, १.  
 आचार्य-प्रशिष्ट- -ष्टः जै. १५२<sup>३</sup>.  
 आचार्य-वचस- -म् श. ११, ३,  
 ३, ६.  
 आचार्य-वत्- -वान् श. १४, ६,  
 १०, २; ५; ८; ११; १४; १७.  
 आचार्य-शुश्रूषा- -पा सं. ३.  
 आचार्य-स्थान- -ने गो. १, २, १.  
 आचार्या (-र्यऽअ-)न्तेवासिन्-  
 -सिनौ श. १०, १, ४, १०; तैआ.  
 १, ६, ३.  
 आचार्यो(-र्यऽअ-)क्त- -क्तः जैड.  
 १, ६, ३, ३.  
 आ/चरण्य, आचरण्यत् शां. ७, ९.  
 आ-चित- -तःऽइव गो. १, १, ३३.  
 आचि(द्)दोह- -हानि आ. २, ४,  
 १; ३.  
 आचिद्रय- -म् जैआ. २, १६, ६.  
 आ/च्छद्, आच्छादयन्ति ष. ४, ४.  
 आ-च्छद्- -त् श. ८, ५, २, ३<sup>३</sup>; ४<sup>३</sup>.  
 आ-च्छत्- -त्तः जैड. ३, २, ५, १३.  
 आ/च्छिद्, आच्छिनत्ति श. १, ७,  
 १, २; आचिच्छेद् श. ३, ६, २,  
 १०; ११; आच्छिनत् श. ३, २, १,

२८<sup>२</sup>; आच्छिन्दन् तै. १,२,१,७;  
 आच्छिन्द्यात् जै. १३५.  
 आच्छेदि श. १०,५,२,१३.  
 आ-च्छिद्य श. १,९, २, १६; ३,३,  
 २, ८; ५, २, १८; ८, १, ८; ६,  
 ४, ४, २२; १०, ५, २, १३; जै.  
 २०८<sup>२</sup>.  
 आ-च्छिद्र- -म् जैआ. १,५१२.  
 आ-च्छेतु- -त्ता तै. ३,७,४,१०.  
 आ/च्छृद्, आच्छृणुति श. ६, ५, ४,  
 १५; आच्छृणुति श. ६, ५, ४, १५;  
 १६<sup>२</sup>; १७; १४, १, २, २५; तैआ. ५,  
 ३, ९<sup>२</sup>; आच्छृणुति तैआ. ४, ३, ३<sup>२</sup>;  
 आच्छृन्दन्तु श. ६, ५, ४, १७<sup>४</sup>.  
 आ/च्छो, आच्छ्यति श. ३, ८, २,  
 १४; आच्छ्यतात् ऐ. २, ६.  
 आद्य- आञ्च द्र.  
 आ/च्यु, आ'...च्युतुः तै. ३, ७,  
 ९, २<sup>२</sup>.  
 आच्यावयति श. ४, ३, ३, १<sup>२</sup>.  
 आज्(आ/अज्), आजति श. ३, ३,  
 ३, ९<sup>२</sup>; आजन्ति ऐ. १, २७; श.  
 ३, ३, ४, ११; आ'...अजासि श.  
 १३, २, ८, ५; तै. ३, ९, ६, ४; आ'...  
 अजानि श. १३, २, ८, ५; तै.  
 ३, ९, ६, ४; आज्यते जै. १७१.  
 आजि द्र.  
 आ/जन्, आजायते ऐ. २, ७; ७,  
 २९<sup>३</sup>; शां. ६, ९; १५, ४; तैआ.  
 १, ३०, १; जै. ९४<sup>२</sup>; १०६; १४७;  
 १५०; जैउ. २, २, ४, १; ३, ५,  
 ९, ४; आ. १; गो. २, ३, २२;  
 आ'...जायते ऐ. ८, ९; श. १३,  
 ३, ७, ८-१०; का. १, २, ४, ८;  
 तै. १, ३, २, ४<sup>२</sup>; २, २, ३, ५; ११,  
 ४; ३, ६, १, ३; ७, १०, ४; ८, १३,  
 २; ३; ९, १९, ३; २, २२; तैआ. ४,  
 १३, १; तां. १३, १०, ६; जैउ. २,  
 २, ३, १; ३, ३, ९; आजायते जैउ.  
 २, २, ४, २; आजायन्ते श. १३,

२, ४, ४; तै. ३, ९, १, ४; जैउ.  
 १, १४, ४, २; २, २, ४, ३-९;  
 आ'...जायन्ते जैउ. १, ८, ३, ३; ७;  
 आजज्ञे जै. १८१; आजनिष्यते ऐ.  
 ७, २९<sup>२</sup>; आजायताम् जै. १९३;  
 आ'...जायताम् श. १३, १, ९, १;  
 २; ९; तै. ३, ८, ७, ३; १३, १; ३;  
 १८, ५; आजायत गो. १, १, १;  
 आ'...अजायत तै. २, २, ११, ४;  
 आजायन्त तां. २१, ९, २; ज.  
 १४५; जैउ. २, २, ४, १०; आज-  
 येत तै. २, २, ३, ५; ११, १; आ'...  
 जायेत तै. २, २, ११, ३; ४;  
 आजायेरन् श. १३, २, ४, २<sup>२</sup>; तै.  
 ३, ९, १, ३; तां. २१, ९, २; जै.  
 १४५; आजायै जैउ. ३, ५, ९, ४,  
 आजनि तां. ७, ८, १.  
 आजनयतु मं. १, २, १८.  
 आ-जात, ता- -तम् तां. ४, ६, २०;  
 १४, २, ३; -ता तै. २, ८, ९, ५.  
 आ-जान, ना- -नम् तैआ. ३, १३, १;  
 -ना ऐआ. १, ४, २.  
 आ-जान-ज- -जानाम् तैआ. ८, ८,  
 २; ३.  
 आ-जान-देव- -वानाम् श. १४, ७, १,  
 ३५; ३६.  
 आ-जानेय(←आ-जानि)- -याः शां.  
 ३०, ५; गो. २, ६, १३.  
 आ/जप्, आजपति श. ४, ५, ८, १०;  
 आजपतः श. १३, ४, २, १५.  
 आ-जरस्- -म् ऐ. १, १३; २८; ३,  
 १९; ८, २५; श. १, ५, २, ४१;  
 तां. १०, ४, ५; जै. १०२<sup>२</sup>; -साय  
 मं. १, २, १८.  
 आ(ज→)जा(←अज) श. ३, ३, ३, ९.  
 आज-केशिन्- -नम् जैउ. १, २, २, ३.  
 आज-द्विप- -पम् जैउ. २, ३, १, ६;  
 -पेण जैउ. २, ३, १, २.  
 आज-मायव- -म् आ. जैआ. १,  
 ३०८.

आ-जात-, आ-जान-, आ/जन् गद्र.  
 आज्ञातशत्रु(←अज्ञात-शत्रु)- -म्  
 श. ५, ५, ५, १४.  
 आ/जि, आजयति शां. १४, १;  
 आजयताम् तां. २५, १०, १०;  
 आजयन्त ऐ. २, ३, ६<sup>२</sup>; शां. १४, १;  
 आ'...अजयत् तां. १, ५, १९;  
 आजयन् शां. १४, १; जै. १५<sup>२</sup>.  
 आ-जयत्- -न् जै. १५<sup>३</sup>.  
 आ-जय(त्→)न्ती- -नाम् ऐ.  
 २, ३६.  
 आजि(√अज्)- -जिः तां. १४, ३;  
 १४; १५, ९, ७; जै. १६५;  
 -जिम् ऐ. २, २५<sup>३</sup>; ४, ७, ८; ९<sup>२</sup>;  
 शां. १८, १<sup>२</sup>; २३, ५; २८, १; श.  
 २, ४, ३, ४; ५, १, १, ३; ४, १; १५;  
 ५, १; १७; ६, १, २, १२; ७, १, २, १;  
 ११, १, २, १०; का. १, ३, २, ४;  
 तै. १, ३, ६, ७; तां. १, ५, १९; ७, २,  
 १<sup>२</sup>; ६, ११; ९, १, ३५; ३८; १४, ३;  
 १२; जै. १५<sup>२</sup>; १३९<sup>४</sup>; १६५; १७४;  
 १९२<sup>२</sup>; जैउ. १, ६, २, ७; गो. २,  
 १, १७; ५, ८; -जिपु ऐ. १, १६.  
 आजि-ग- -म् तां. १५, ९, ६; जैआ. १<sup>४</sup>  
 आ. १, ४६७; ४६८.  
 आजि-सरण- -म् जै. १३९.  
 आजि-जित्या- -त्यायै तां. १४, १,  
 ११; १५, ९, ६.  
 आजि-श्रित्- -ताम् श. ५, १, ५, २८.  
 आजि-सूत्- -ताम् श. ११, १, २,  
 १३; -स्तु श. ५, १, ५, १०.  
 आजिज्ञासेन्य- आ/ज्ञा द्र.  
 आजिन(←अजिन)- -म् श. ५, २,  
 १, २४.  
 आजीगर्त(←अजीगर्त)- -म् आ. १,  
 ३०१.  
 आजीगर्ति- -र्तिः ऐ. ७, १७.  
 आ/जीव्, आ'...जीवति श. ११, ८,  
 ३, ६.  
 आ-जीवत्- -न् जै. २१<sup>३</sup>.



आ/जुप्, आजुपताम् तैआ १०, ४२, १.  
 आ/जुप्, आ...जुपय ऐ. ७, १७.  
 आ/ज्ञा, आजानाति का. १, ४, २, ६<sup>३</sup>;  
 आजानाति श. ४, ६, ७, ५; तां.  
 १०, २, २; ७; आजानन्ति श. १,  
 १, १, ७; २, १, ४, १; ४, १, ११; ३,  
 ४, २, ६; का. १, १, ४, १; ४, २, ६;  
 २, १, १, ६; आजानासि जैड. १,  
 १, ४, १, १; आजज्ञौ श. ४, १, ५, ९.  
 आ-जिज्ञासे(न्य → न्या) - न्याः ऐ.  
 ६, ३३; गो. २, ६, १३; -न्याभिः  
 ऐ. ६, ३३<sup>३</sup>; गो. २, ६, १३.  
 आ-ज्ञा - ज्ञा मं. १, ५, ८; -ज्ञाम्  
 जै. ११७.  
 आ-ज्ञात - म् तै. ३, ७, ११, ५.  
 आ-ज्ञान - म् ऐआ. २, ६, १.  
 आ-ज्ञाय ऐ. ६, ३३<sup>३</sup>.  
 आज्य आज्ज् द्र.  
 ध्राज्य(आ/अज्ज्) † - ज्यम् ऐ. १,  
 ३; २, २; १, ४; २, ३; ३, ७<sup>३</sup>; ३, १, ४; ४,  
 २, ९; ३, १; ५, १<sup>३</sup>; ४<sup>३</sup>; ६; १२; १६<sup>३</sup>;  
 १८; २०; २, ५; ६, १, ४; ७, २, १;  
 शां. १, ३; ३, ४; ६, १, २<sup>३</sup>; १३, ७;  
 १४, १<sup>३</sup>; २<sup>३</sup>; ४<sup>३</sup>; १६, ५; ६; १९,  
 ८; १०<sup>३</sup>; २०, २; ३, ४; २१, २; ३;  
 ४; २२, १; २; ३; ६; ७<sup>३</sup>; २३, १; ६;  
 २४, १; ५; २५, १; ३; ११; २६, ८;  
 ११; १, ४<sup>३</sup>; २७, २; २८, ९; शांआ.  
 १, २; श. १, २, २, ४; ५; ६;  
 ३, १, १३; २०; २१; २२; २६; २,  
 १३; १, ४; १, ७; ४, ५, १; ७, २,  
 १०; ८, ३, २, ४; ९, १, १०; २,  
 ७; २, ४, २, १०; ३, १०; ६, १,  
 २७; ३, १, ४, १७; २, ४, ८; १, ५;  
 ३, १, ३; २, १, ४, २, ११; ४, ६; १३;  
 ५, २, १; ३, १०; १३; १, ४; १, ५; ६,  
 १, २, १; ३, ४; ६; १, ७; ४, ३; ४; १, ५;  
 ७, १, १०; १३; ८, १, ५; ९, ३,  
 ११; २, ६; ४, ४, २, ४; १३; ५, १, २;  
 ५, ४, ७; ३, १, ११; २, ६;

४, २, ४; २, ५; ४, ४, २, २; ६, २, १,  
 २०; ३, ३, १८<sup>३</sup>; ७, २, ३, ४; ९;  
 ४, १, ३, ४; ३, ७; ५, २, २, ४; ८, ६, १,  
 ५; ९, २, १, १; १०, १, २, ७; ११,  
 ३, १, १; ४, १, १, ५<sup>३</sup>; २, १, ६<sup>३</sup>; ५, ८,  
 ६<sup>३</sup>; ७, ४, ४; १२, ४, ४, ६<sup>३</sup>; ७<sup>३</sup>; ८,  
 १, १, ८; १, ९; २, ३, ६; ९, १, ११; २,  
 ७; १३, १, १, १<sup>३</sup>; २, १, २<sup>३</sup>; ६, ४;  
 ५; ६; ३, ६, २<sup>३</sup>; ५, १, ८; ६, २, १, १<sup>३</sup>;  
 १, ४; १४, ९, ३, १, १<sup>३</sup>; का. १, ३, २,  
 १०; ३, ९<sup>३</sup>; ५, १, ३, ६; २, ८; ९; १०<sup>३</sup>;  
 १३; १, ४; ६, १, १, ७ - २०; २, १, ४,  
 २०<sup>३</sup>; २, १, ४<sup>३</sup>; ५; ४, १०; १, ५<sup>३</sup>;  
 तैआ. २, ७, १; १८, १; ३, १, १;  
 १२, ३; १०, ६, ४, १; तां १२, २, १; ८,  
 १; १०, १८; १३, २, १; ८, १; १४,  
 २, १; ८, १; १५, २, १; १७, ११, ९;  
 १९, ७, ५; २०, ८, १; ९, १; २१,  
 १०, ४; मं. १, १, ४; ष. १, ७; २,  
 ३; ९; ४, १<sup>३</sup>; जै. १, ७; ४, ६; १, २, ७;  
 १, ५, १; जैड. ३, ४, ३, २; सा. २,  
 २, २; ३, ७, ९; गो. १, ३, ५; २,  
 २, ४; ३, १, २; -ज्यस्य ऐ. २,  
 १, ४<sup>३</sup>; ७, ४; शां. ३, ४<sup>३</sup>; ६; १४,  
 ४; श. १, ३, २, ७ - १०; ५, ३, २, ३;  
 ६, १, २, १<sup>३</sup>; ३, १, ९; २, ७; २, ४, ३,  
 १०<sup>३</sup>; ३, ६, ३, ८; ८, ३, १, ९; २, ३,  
 २, ५; ४, ४, ५, १, ६; ५, २, १, १; ५,  
 ३, १, १, १; ४, ४, २, २; ६, ६, ४, १, २;  
 ११, १, ७, २; १४, ९, ३, २, २; का.  
 १, २, ३, १, ५<sup>३</sup>; १, ६ - १, ९; ३, २, १, ०;  
 तैआ. २, १, ८, १; मं. १, ३, ६; ८,  
 २; जै. १, २, १; -ज्या श. ११, ७,  
 २, ६; -ज्यानाम् ऐ. २, ३, ६; तां.  
 ३, १, १, २; ३<sup>३</sup>; ७, २, १; जै. १, ५;  
 -ज्यानि ऐआ. १, १, २; शां. २, ५,  
 १, ५; श. १, ३, २, ७; १, ६; ६, १,  
 २०; ३, ४, १, १, ८; २, ९; ९, ३, १;  
 ४, २, ५, २, १; १३, ५, १, १; ३, १, ०;  
 ४, २, ०; का. १, ६, १, ९; १, ०; तां.

७, २, ५; ११, २, २; ७, २; १७, ८,  
 १; २<sup>३</sup>; १६, २, ७, ५, २, १; २, २; २, ३<sup>३</sup>;  
 १९, ५, ४; ११, २; २०, १, १; २,  
 १; ३; ३, १, ५, १; ६, १; ७, १; १, १, २;  
 १, ४, ७; १, ५, २; २, १, ६, १<sup>३</sup>; ९, १, ३;  
 १०, २; ३; जै. १, ५; २, ७; १, ३, ७;  
 -ज्य ऐ. २, १, ४; ३, ९; ३, १, ४, ५, ३;  
 ऐआ. १, १, १; शां. १, ४, ४; १, ७,  
 ५; तां. १, ६, १, ३, १, ३; जैड. ३, २,  
 १, ४; -ज्येन ऐ. २, ३, ७; ३, २, ७;  
 ४, ७; ४, ८; ५, १, ६; शां. १, ४, १<sup>३</sup>; १, ५,  
 ५; १, ६, ९; श. १, २, ५, २, १; ४, ५,  
 ४; ५, ३, ४<sup>३</sup>; ६, १, २, १; ३, २, १,  
 ३; २, १, ४; ३, १, १; ४, ६; ५, ३, १, ५;  
 ६, ३, १, ७; ९, ३, २, ६; ५, ३, ४, २, ४;  
 २, ५; ७, २, ३, ५; ६; ३, २, २<sup>३</sup>; ३<sup>३</sup>; ४,  
 १, ३, २; ३, ४; ३, ७; ५, १, ३, २; २, २, ४;  
 ८, ६, १, ५; ९, २, १, ३; ७<sup>३</sup>; ३, २,  
 २; ४, १, ५; १, ३; ११, ४, २, १, ६;  
 १२, ३, ५, ४; ५, १, १, ३; २, ५; १३,  
 २, १, २<sup>३</sup>; ३, ६, २<sup>३</sup>; ६, २, १, १<sup>३</sup>; १, ४;  
 १४, १, ३, १, ३; २, २, ४, ८; का. २,  
 २, ३, १, ९; तैआ. ३, ८, २; तां. ९,  
 ९, १, २; १२, १, ०, १, ८; १३, १, १, ९;  
 जैड. ४, ६, १, ४; सा. २, ५, ३; गो.  
 १, ५, ९; -ज्येषु ऐआ. १, १, २;  
 तां. ३, १, १, ३; ११, २, १; ७, १;  
 -ज्यैः ऐ. २, ३, ६; तां. ६, ८, १, २;  
 १, ६; ७, २, ६.  
 आज्य-तस्(ः) शां. १, ५.  
 आज्य-त्व - म् ऐ. २, ३, ६; तां. ७,  
 २, १; जै. १, ५.  
 आज्य-दोह - हम् तां. २, १, ५, ५;  
 -हानि आ. २, ४, १ - ३; तां. २, १, ५,  
 ५; सा. १, ४, १, ६. आज्यादोह - द्र.  
 आज्य-घन्वन् - न्वान् ऐ. १, २, ५.  
 आज्य-धुर - रः जै. १, ६; -राम् जै. १, ६.  
 आज्य-धृस्त्व - म् जै. १, ६.  
 आज्य-प्(√पा) - पाः शां. ३, ४<sup>३</sup>;  
 श १, ४, २, १, ७; ५, ३, २, ३; ७, २, १, १;

† आ/ज्यतेरप्याहुः ऐ. जै. द्र. ‡ 'आज्यम्' इति मुपा. ।

९, १, १०; का. १, २, ३, १६; -पान्  
शां. ३, ३; श. १, ४, २, १७; २, २,  
३, २०; ६, १, २२; का. १, २, ३,  
१६; ६, १, १५; -पानाम् श. १,  
७, ३, ११.  
आज्य-प्रउग- -ने ऐ. २, ३१; ३७;  
ऐआ. ५, १, १.  
आज्य-प्रभृत्यग्निमारुतान्त- -न्तः  
शां. १६, ९.  
आज्य-भाग- -गः शां. १, ४; श.  
११, २, ७, १३; ४, १, १०; -गम्  
शां. १, ५; श. १, ५, ३, २२; ६, १,  
१४; ३, ३९; ९, १, ९; २, २, ३, २०;  
का. १, २, ३, १७; ५, १, २८; २९;  
२, ६; ७; ११; १२; -गयोः ऐ. १,  
४; १७; -गाः श. ११, ४, १, १०;  
११; १६; गो. १, ३, १०; -गात्  
शां. १, ४; का. १, २, ३, १८; १९;  
-गान् श. ११, ४, १, ४; गो. १,  
३, ८; -गानाम् गो. १, ३, १०;  
-गाम्याम् श. १, ६, ३, २५; २६;  
२, ६, १, २३; का. १, ६, १, १५;  
-गौ शां. १, १; ३, ५; ४, १२; ५,  
१; ३; ५; ७; ८; ७, २; ८, २; १८,  
१०; श. १, ६, २, १२; ३, १९; २३;  
३८; ४१; ४, ४, ५, १९; ११, १, ५,  
९; ६, २५; २९; २, ६, ४; १०; ४, ३,  
१९; ७, ४, २; १२, ४, ३, ५; ४, १;  
२; १३, ४, १, १३; १५; २, ७; १०;  
१३; १४, २, २, ५२; ५, ४, ७;  
गो. १, १, ३९; ३, १०; २, १, १९;  
२१; २३; २५.  
आज्य-लिप्त(√लिप्)- -म् श. ९,  
३, २, १४; -साम्याम् श. १, ३, १,  
२४; २५.  
आज्य-लेप- -पेन शांआ. ४, ३; ४.  
आज्य-विलापनी- -नीम् श. १, ९,  
२, १; ३, ४, १, २२; ५, ३, १३; ५,  
२, १, १; -न्या श. ३, १, ४, १७.

आज्य-शेष- -म् सा. २, २, १.  
आज्य-संसृष्ट- -ष्टः शा. १६, ६.  
आज्य-स्थाली- -म् जै. १२७.  
आज्य-हविस्- -विषः ऐ. १, २५;  
शां. ८, ९; श. १, ५, ३, ४;  
९, २, ७; ३, ४, ४, ६; ११, ४, १,  
१५; गो. १, ३, ९; -विषा ऐ,  
७, ४.  
आज्या(←ज्य गद्र.) दोह†- -हानि  
आ. २, ४, १-३;  
आज्या(ज्यऽअ- )वशेष- -म् शांआ.  
११, ५.  
आज्या(←ज्यऽआ-)हुति- -तयः श.  
११, ५, ६, ५; सा. १, २, ५; -तिः ऐ.  
२, १४; श. १, ७, २, १०; ९, ३, २, ४;  
-तिभिः श. ११, ५, ६, ५; ५, ५,  
३-१२; -तिम् शां. ७, ६; श.  
१२, ८, १, १९; जै. ५; -तीः ऐ. ८,  
१०; ११; ऐआ. ५, १, १; शांआ.  
१, ४; ४, ३; ४; ११, ४; श. ४, ५,  
७, ५; १२, ६, १, ३७; गो. १, १,  
१५; -त्या गो. १, २, २१.  
आच्य(आ√अच्), ऐ. ८, ६; शांआ.  
४, ३; ९, ८; ११, ४; १२, ८; श. २, ४,  
२, १; २; १२, ४, ४, ६; ७; ५, १, १२;  
आच्या† तां. २१, २, ५.  
आच्या(=ज्या गद्र.) दोह- -हानाम्  
तां. २१, २, ५.  
आच्यादोह-त्व- -म् तां. २१,  
२, ५.  
आञ्ज (आ√अञ्ज), आहूक्ते तैआ.  
१, ४, १; आनक्ति श. ३, १, ३, १०;  
१३-१५; १७; आनक्ति श. ३,  
१, ३, १०; १६; १७; आज्जते तै. १,  
६, ७, २; आ...अञ्जते तां. २४, १३,  
३; आज्जन्ति ऐ. १, ३; आ...आहूक्त  
तां. २४ १३, २; आज्जत तै. १,  
६, ७, २; आञ्जीः‡ तैआ. ४, १०, ४;  
५; ५, ८, १०.

आज्य जै. ६.  
आञ्जन- -नम् ऐ. १, ३; श. ३, १,  
३, ११; तै. ३, १२, ६, ४; -नेन  
तैआ. ६, १०, २.  
आञ्जन-ह(स्त→)स्ता- -स्ताः शांआ.  
३, ४.  
आञ्जना(←नऽअ- )भ्यञ्जन- -ने श.  
१३, ८, ४, ७.  
आञ्जस्य(←अञ्जस्)- -म् गो. १,  
५, १०.  
आञ्जिग- -स्य आ. १, २६.  
आञ्जीक- -स्य जैआ. १, २६.  
आट्† तां. १२, ४, १६.  
आट(←अट)- -टः तां. २५, १५, ३.  
आट्णार(←अट्णार)- -रः श. १३,  
५, ४, ४; जैउ. २, २, ४, ११.  
आडम्बर- -रस्य श. १४, ८, १२, १.  
आढक- -कम् सा. १, ८, १३; १४; १५.  
आढ्य- -ढ्यः श. १४, ६, ११, १;  
-ढ्यःऽइव श. ९, ५, १, १७;  
-ढ्याःऽइव श. ९, ५, १, १७.  
आढ्य-दुहितृ- -तृणाम् ऐ. ८, २२.  
आणि- णीः ऐआ. २, ७, १; तैआ. ४,  
४२, ५; जै. २७.  
आण्ड- -ण्डम् शांआ. ७, ४; श. ११,  
१, ६, १, २; तै. १, ६, २, ४; जै. १२, १, २;  
गो. २, ३, ९; ६, १५; -ण्डस्य तै. १,  
६, २, ४; -ण्डयोः श. १२, ५, २, ७;  
तां. ९, २, २२; -ण्डाभ्याम् श.  
७, ४, २, २६; १४, ३, १, २२; जै.  
१५०; -ण्डौ श. ७, ४, २, २४;  
२६; १४, ३, १, २२; तै. २, ३, ६,  
३; ७, ३; ६, ५, ६; जैउ. ३, १, ३, ४.  
आण्ड-कोश- -शम् तैआ. ३, ११, ४;  
-शे तैआ. ३, ११, ४.  
आण्ड-पीत- -ताः तैआ. १, २७, ६.  
आण्डी/भू, आण्डीभव तैआ. १,  
२७, १.  
आण्ड्य- -ण्ड्यौ गो. २, २, ६.

† 'आच्यादोह' इति पाठान्तरम् MW. | ‡ छान्दसो दीर्घः । § √अञ्ज टि. गद्र. । § पाठभेदादिव द्वैक्यं प्राति. । ¶ मण्डूक-शब्दानुकृतिः ।

श्राव श. ८, ७, ३, १२; तै. १, ५, ४, २;  
२, ५, ४, ३.<sup>२</sup>  
आ/तञ्च्, आतनक्ति श. १, ७, १,  
१८<sup>२</sup>; १९; आतनचिमि श. १, ७, १,  
१९<sup>२</sup>; तै. ३, २, २, १०.  
आ-तुच्य ऐ. ७, ४; श. १, ६, ४, ६;  
७, ३, २, ६.  
आ/तच्, आततान तै. १, २, १, २३;  
२, ४, ७, १०; ८, ६, ३; आततान तै.  
१, ४, ४, १०; आ...ततान तै. २,  
४, २, ६; आततन्य श. ६, २, २, ६;  
७, १, १, २३; तै. ३, ६, १०, ५;  
आतनुच्य तैआ. १, १२, १.  
आ-तत- -तः ऐ. ३, ११; -तम् श.  
३, ७, १, १८.<sup>२</sup>  
आ-तत्य जै. २६.  
आ-तान- -न श. ३, ८, २, २<sup>२</sup>; -नः  
ऐ. ५, ४, ६; १२, १६; १८, २०;  
ऐआ. ५, १, १; -नम् शां. २, ५,  
५; -नाः जै. ११७.  
आ/तप्, आतुपति श. ५, ३, ४, १३<sup>२</sup>;  
१४, १, १, ३३<sup>२</sup>; तै. १, ७, ५, ३;  
तैआ. १, २४, १; ३, १३, २; जै.  
११७; जैड. ३, ६, ४, ७; आतपन्ति  
तैआ. १, ७, १; ३; ४; जै. ११७;  
आतपामः जै. ११७; आतेषुः तै.  
२, ७, १८, ३; आतप जै. ११७.  
आ-तप- -म् जै. १४४.  
आ-तप- -व्यं- -व्याः ऐ. ८, ५;  
८<sup>२</sup>; १७.  
आ-तुपत्- -न् तै. ३, १०, १, १.  
आ-तमाम् (तमप्) आ/ख्या द्र.  
आ-तदेस् आ/तृद् द्र.  
आतान- आ/तन् द्र.  
आति- -तयः श. ११, ५, १, ४.  
आतिच्छन्दस् (←अतिच्छन्दस्) - -सः  
शां. २, ३, ६; -सम् शां. २, ३, ६;  
८; २९, ५; शांआ. ११, ७.  
आतिथ्य, ध्या( ←अतिथि) - -ध्यम्  
ऐ. १, १५<sup>२</sup>; १७<sup>२</sup>; २५; ३, ४०; ४५<sup>२</sup>;

शां. २, ९<sup>२</sup>; ८, १; श. ३, २, ३,  
२०<sup>२</sup>; ४, १; १<sup>२</sup>; २<sup>२</sup>; ११; १५; १६;  
१७; १९<sup>२</sup>; २६; ३, १२; ७, ३,  
१, ४; ९, ५, १, २, १; १२, १, २, १;  
१४, २, २, ४९; तै. १, ५, ९, ३; २,  
२, २, ६<sup>२</sup>; ८, २; तां. १४, ११, ३७<sup>२</sup>;  
आ. १, १०१; गो. १, ४, ७; २, २,  
११; -ध्यया गो. १, ४, ८; -ध्यस्य  
ऐ. १, १५; तां. १४, १२, १; -ध्या  
शां. ८, २; -ध्याम् शां. १२, ४;  
-ध्याय ऐआ. १, १, १; -ध्यायाम्  
तां. १८, ३, २; -ध्ये ऐ. ३, ४०;  
शां. ८, १; ९, १; जैआ. १, १७९;  
आ. १, १४७; १७९; -ध्येन ऐ.  
३, ४५; शां. ८, १<sup>२</sup>; श. ३, ४, २,  
१; ३, १; ५, ४, ५, १५<sup>२</sup>; ७, ३,  
२, १<sup>२</sup>; १२, १, ३, ४; १४, १, ३, १.  
आतिथ्य-त्व- -त्वम् ऐ. १, १५.  
आतिथ्य-व(त्→)ती- -त्यौ ऐ. १,  
१७<sup>२</sup>.  
आतिविज्ञान्य- -म् का. २, १, १, ८;  
-म्इव श. १, ४, १, ८.  
आतिष्ठ(←अतिष्ठ)- -घाय ऐ ८,  
६; १२; १३; १४; १७; १८; १९.  
आतीपादीय(←अतिपद)- -यम् तां.  
१२, ११, १५; १६; -ये आ१, ५७२.  
आ/तृद्, आतृतोद् तैआ. ६, ४, २.  
आ-तृच्- -च्चात् श. १४, ६, ९, ३१;  
आ/तृण्, आतृणोत्ति सं. ३.  
आ/तृद्, आतृन्ते श. ७, ४, २, २.  
आ-तृद्स्(; क्स्) तैआ. ४, २०, १;  
तां. ९, १०, १.  
आ-त्त- आ/दा अद्र.  
आत्मन्(√अत्)- -त्मन् तै. २, ३,  
११, १<sup>२</sup>; २<sup>२</sup>; ३<sup>२</sup>; -त्मन् ऐ. १,  
५; २, ९; ६, २०; ऐआ. ५, १, ६;  
शां. ३, ७<sup>२</sup>; ५, ४; ७, १<sup>२</sup>; ३; ९; ८,  
६; ९, ६<sup>२</sup>; १२, १; १५, २; ३<sup>२</sup>; ४<sup>२</sup>;  
१६, ३<sup>२</sup>; ४; ८; १७, २<sup>२</sup>; ७; १८, ६;  
१९, १; २०, २; २<sup>२</sup>; २१, २-४; ५<sup>२</sup>;

२३, ८; २७, ६; शांआ. १, ८<sup>२</sup>; २,  
१<sup>२</sup>; १६; श. २, ६, ३, २; ४; ३, १,  
३, २, ७; ४, ६; ९; १२; १३; १४; ४,  
३, ४; ५; ६, १, २, २<sup>२</sup>; २, ४, ९, ४, ३,  
१५; ५, ४, ५; ६, १, ६; ७, १, ५, २५;  
२८; २, १, २; १५<sup>२</sup>; ३, ८; ५, ३; ३,  
११; २५; ५, १८; २१; २३; ६, ६, १,  
१०; २२; ७, ३, ७<sup>२</sup>; ७, १, १, २६;  
२, ७; १४; ४, २०<sup>२</sup>; २, ८<sup>२</sup>; ४, १०<sup>२</sup>;  
३, १, २<sup>२</sup>; ५<sup>२</sup>; २०-२३; २५<sup>२</sup>; २८;  
४४<sup>२</sup>; २, १७<sup>२</sup>; ४, १, १<sup>२</sup>; २<sup>२</sup>; ५, १,  
२०; २, ४; ५; ७<sup>२</sup>; ८, १, ३, १०; ४,  
१०; २, ४, १६<sup>२</sup>; ४, ३, २०; ५, ३, २<sup>२</sup>;  
६, ३, ४<sup>२</sup>; ७, २, ९<sup>२</sup>; १०<sup>२</sup>; १४; ३, ६;  
९, १, २, ५; ३८; ४०<sup>२</sup>; २, २, ६; ३,  
१६<sup>२</sup>; ४, १, २<sup>२</sup>; १५<sup>२</sup>; ५, १, ७; १०; २,  
७<sup>२</sup>; १०, १, १, ९; २, ३, १२; ३, ४, ५,  
५, ५; ४, २, ३<sup>२</sup>; २७<sup>२</sup>; ३०<sup>२</sup>; ५, ४, १२;  
६, ३, २; ११, १, ७, ३; ३, ३, ४, ५,  
६; ७, १, ३; १२, ३, ४, ११<sup>२</sup>; ७, २,  
९; १३; ३, ४, ८, १, ५; २१; २२<sup>२</sup>;  
२, २८; ३, २२<sup>२</sup>; ९, १, १२; १३;  
१४<sup>२</sup>; १५; १६; १७; २, ९; १३, १,  
१, ४; ५, ६; २, १, १; ६; ५, ३; ६, ८;  
८, ५<sup>२</sup>; ४, १, ११; १५; २, १०; ६, २,  
२०; १४, १, ३, १९-२३; ३, १;  
३१; ५, ३, ६; ८; ८, ८, १; का. १,  
२, २, ९; तै. १, १, २, ६; १०, १;  
२, ६, ४; ३, २, ५; ४, ३; ४, ३, ३;  
६, ३, १०; ५, ३; ६; ९, ९; ७, ६, ८;  
८, ५, ३; २, २, ३, ४; ५, ४; ७, २;  
८, २; ३; ४, १<sup>२</sup>; २<sup>२</sup>; ४, ३<sup>२</sup>; ४<sup>२</sup>; ५<sup>२</sup>;  
६<sup>२</sup>; ६, १; ६, ४, ५; ६; ५, ६; ७, ९, ३;  
३, ३, ५, २; ७, ११; ९, ५<sup>२</sup>; ९; ७, २,  
३, ९, ६, ३; ४; ७, ४; ११, ८, ७; तैआ.  
२, १८, १<sup>२</sup>; ५, ७, ९; ८, १२; ९, ११;  
तां. ७, १, १०; १०, ३, १; १४, ५;  
१३; १७, ११, ९; २४, १, ३, ३,  
जै. ७८; १३१<sup>२</sup>; १५३; १८२; जैड.  
१, १, ४, ८; ३, १, ३, ३; ५; ३, ४, २;

† 'आतृण्-' इति पाठान्तरम् । ‡ 'आतृण्ति(√तृद्)' इति या. २, ४ ।

छ, ५, १, ५, ५, ५; गो. १, २, २१;  
 २, १, ३; ३, २१; २२; ४, ९; -त्मनः  
 ऐ. १, ३०; २, ११; ३, २४; ४, २३;  
 ७, १३; ३३; ३४; ऐवा. १, ३, ५;  
 ३, २, १; ४; ५, १, ६; ३, ३; शां.  
 २, २; ८, ५; १५, ३; ४; १६, ७; २२,  
 ८; २८, ९; शांवा. १, ७; २, ७;  
 ६, २०; ८, १; ६; शा. १, २, २, ५; ३;  
 २, २; ४, ३, ११; २, ३, ४, ३५; ६, १,  
 २; ३, १, ४, १२; २, ३, २३; ६, २,  
 १; ९, १, १९; ४, २, २, ५; ४, २;  
 ४, २, १३; ५, २, १, १०; ४, ४, १५-  
 १९; ६, ५, ३, ४; ५; ७, ३, १, २८;  
 ४, १, १; २; २, २; ४, ५; ३०; ३१;  
 ८, २, १, १२; १३; १४; १५; १७,  
 १८; २, ५; ७; ३, १, ६; ७; २, ७, ८,  
 ४, १, ७; ८; २, १, १५; १६; ५, १;  
 ६; ७; ६, १, १२; १३; ७, १, ७; ८;  
 २, ३; १५; १६; ३, १६; १७; ४,  
 १९; २०; २, २, १, १७; ४, २,  
 १७; ४, ५; ५, १, ५३; १०, १, ४, ९;  
 ४, २, ५; ८-१७; १८; २८; ३१;  
 ५, २, ८; ३, ३-७; ९; ११; ६, ५,  
 ८; ११, १, ६, १३; ८, ३; ५, ७,  
 १; १२, ७, ३, १४; ८, ३, ९; २२;  
 १३, १, ७, १; १४, ४, २, १; ६; १९;  
 २८; ५, १, २२; ४, ५; ६; ५,  
 १४; ६, ७, ३०; ९, ११; १८; ११,  
 ४; ७, ३, ६; ७; ९, ४, २; का. १, २,  
 १, १; ४, ३; ४, १, १४; ३०; ६, १, २;  
 तै. १, १, १०, ४; ३, ५, ४; ४, २, ५;  
 ५, ४, १; २; ६, ७; ७, १, ७, १, ५;  
 २, १, ४, ७; ८, २, ५, ५; ३, २, १, ७;  
 २; ३; ४; ३, २, २, ४; ५, ९, १२;  
 १०, ३; ३, २, २; ५; ७, १०; १०, २;  
 ७, ५, ५, ८, १०, १; तैवा. २, ८, १;  
 ५, ३, २; ४, १; १३; ८, ६; ७, ४, २;  
 तां. ४, ९, २०; ५, १, १३; ६, ४; ६,  
 ४, ६; २६, १, ३; ४; ५; ७; ८; जै.  
 ३०; ४८; ९५; १३७; १४०; १४३;

१४७; १४९; १५७; १६०; २०७;  
 गो. १, २, ४; ७; ३, १९; २, २,  
 ३; -त्मना ऐ. २, ७; १५; १६;  
 २७; ३१; ३, ३; ३९; ४, २३; ५,  
 ३२; ६, ४; ३५; ८, ९; ऐवा. २, १, ८;  
 ५, १, ५; शां. ८, ३; १०, ३; १३,  
 ३; शांवा. १, १; शा. १, ४, १, ३५;  
 ८, १, ३४; ३, १, ४, १२; ६, २, १६;  
 ६, २, ३, ६; ४, १, ११; ७, ३, १;  
 ८; ७, ३, २, १७; ४, १, २, ५; २६;  
 २, १८; ८, २, १, ६; ४, ४, ३; ७, २, ८;  
 ९, १, १, ३३; २, ७; ३, २, ७; ४, १२;  
 ४, २, १५; ५, १, १०; २, ७; ५३; १०,  
 १, १, ८; ९; २, ४, ८; ४, १, १; २;  
 ५, १, ३; ६, ५; १२, १, ३, २२; २,  
 ४, ८; ३, १, ९; १३, ५, १, ६; ८, १, ५;  
 १४, ४, १, ८; २, ३, १; ३, २, ३, ७, १,  
 ६; २, १; ४२; का. १, १, २, १०; २,  
 १, ९; तै. १, २, ६, ४; ४, ९, ५; ५,  
 ६, २; ६, ६, ५; ८, ७, २; २, १, ५,  
 ११; २, ४, ६; ३, ११, १, ५, ८, १२;  
 ८, ८, ९; ३, २, ९, ८; ३, ५, १, ७;  
 १४, १, ८, २०, ५; ९, ११, ३; तैवा.  
 १, २, ३, ८; ९; १०, १, ४; तां. ५, ५,  
 १५; ६, २; ७; १२, ६, ६; १३, २, ८;  
 १६, १२, ३; १८, १, ६; ८, ६; २१,  
 १२, ४; १३, ३; ष. २, ८; ९; ३, २;  
 ३-६; ४, ५; ५, २; जै. १, ३,  
 ४, १; ३, ६, ६; ४, १०, २, ४; जै.  
 १४; २३; २७; ४९; ६३; ७४; १०१;  
 १३२; १३७; १५३; १५५; २०५;  
 गो. १, ५, ४; २, १, ७; २, २; ११;  
 -त्मनि ऐ. २, ३०; ३, ८; ४, २२;  
 ७, १२; ३१; ऐवा. २, ५, १; ३, १,  
 २; शां २२, ८; शांवा. ७, ४;  
 ११, १; ५; ३; १३, १; शा. ३, ३,  
 ३, ७; ४, १, ५; ५, ५, ३, ६;  
 ७, ३, १, २३; ११, १, १, ७; ६, ७;  
 ३, ३, ३; १२, ४, १, ११; ८, २, ५;  
 १३, ७, १, १; १४, १, १, ३२; ५, १,

१३; ५, १४; १५; ६, ३, २; ७, २, २८;  
 ३, ६; का. १, २, २, ७; ४, ३; ४, १,  
 ४; ३, ३; ५, २, ४; १५; ६, ३, २; ४;  
 तै. ३, १०, ८, ९; तां. ५, ६, ५; ११,  
 ५, ११; १६, ११, ७; १७, ५, १; १९,  
 ५, ११; जै. ३, ६, ५, ८; गो.  
 १, २, २०; २१; २२; ३, १३; १९;  
 २२; -त्मने ऐ. १, २८; २९; ३,  
 ४८; ४, १; ९; २०; ५, २२; ऐवा.  
 २, ३, ७; शांवा. १, १; शा. ३, २,  
 १, ३०; ४, ५, ६, ३; १४, ४, १, ३-  
 ७; १८; १९; ३३; ३, १; ८; तै. ३,  
 ३, ६, ११; ७, ५, १; जै. १, १८, ३,  
 ६; २, १, १, ३; ६; ९; १२; १५; १८;  
 ४, २, ७; १०; ष. १, ४; २, ३;  
 जै. १७१; गो. २, १, ७; २, ३;  
 -त्मभिः ऐ. ६, ४; शांवा. ६, २०;  
 शा. १०, ४, २, १८; जै. १, १८,  
 ३, ८; ९; -त्मभ्यः का. १, ६, ३, ८;  
 -त्मसु जै. १६५; १८५; -त्मा ऐ.  
 १, १९; २, २१; २२; २६; ३०; ४०;  
 ३, १८; २३; २४; ४, २३; ६, ८;  
 २६; २८; २९; ३१; ७, १३; १५;  
 ८, २; ऐवा. १, १, २; ४; २, ३;  
 ५; ७; ८; २, २, ४; ३, १; २; ४;  
 ५; ७; ४, १, ५, १; ६, १; ३, २, १;  
 २; ३; ४; ६; ५, १, २; शां. २, ७; ३,  
 ८; ६, १५; ८; ३; ५; ९, ६; १०, ३; ५;  
 १२, ७; १३, ३; ५; ६; १४, ४; १५,  
 ३; ४; १६, ४; १०; १७, १; ७;  
 १८, १०; २०, ३; २२, ८; २३;  
 ६; ८; २५, १२; १५; २८, ९;  
 २९, ८; शांवा. १, १; २, १;  
 ३, ६; ४, ६; ११; ५, ८; ६, ४;  
 ५; ६; १०; १७; १८; ७, ७;  
 ८, १; २; ३; ४; ५; ११; ११,  
 २; ६; १३, १; शा. १, २, २, ५; ३,  
 २, २; ४, ५, ५; ८, ३, १७; १९; २, ३,  
 १, २५; २८; २९; ३, १, ४, २३;  
 २, २, २३; ८, १, २; ३७; ३८; ४, १,

† मूपा. 'नः' इति चिन्त्यः ।

२,२५;२,२,१;५; १६;३,१;५०;  
 ५, ३; ३,४, ५; १०; ४, १, ५; ४,  
 ४; ५, ४, ६; ५, ९, ८; ६, १, १; १४;  
 ५, २, २, २०; ६, १, १, ६; २, १, ७;  
 २४; २, ४; ६; ९; १२; १३; ३, ३,  
 १२; २६; ४, २, ६; ५, ३, ४; ९;  
 ४, १; २; १६; ६, १, ९; १०; २२; २,  
 ७; १३; १५; १६; ४, ५; ६; ७, १,  
 २०; २१; २, ६; ७, १, १, १८;  
 २१; २, ७; १२; १३; १४; २०; २, ३,  
 ४; ३, १, २; ३; ५; ६; २; ३; ४, १, २, ५;  
 २, १, ७; ५, १, १; २, १; २, २, ७; ३, २;  
 ४; ८, १, ४, १; ३; ४; २, १, ६;  
 ४, १, ७; १८; ३, ४, १, १; ४, ३, ८; ९;  
 १३; १, ४; १, ५; १६; १८; १, ९; ८, ८;  
 ६, १, १०; १२; १३; २, ३; १८; ७, २,  
 ८; १०; १, १; १३; ३, ५; ९, १, १, ४; ३;  
 ४; ४; २, ४; २, ९; ३, ८; २, १, २, २, ३;  
 ३, ५, १; ३, १, ६; २, ७; ३, १, ५; १६;  
 १, ७; १८; १, ९; ४, १, २; १, ५; १६; ४,  
 ४, ६; ८; ९; ५, १, ७; १, १; ३, ३;  
 २, १, २; १, ३; १, ६; १, १, ६; ७;  
 ९, १०; २, ४; ५; ८; ९; २, २, ५;  
 ३, ५; १, १; ६, १, ४; ३, ५, ७; १, ३;  
 १, ४; ४, १, १; २; २, ३; २, १, २, ६;  
 २, ७; २, ९; ३, ०; ५, २; ५, १, ३; २, ४;  
 २, ३; ४, ५; ७; १०; १, २; १, ४;  
 १, ५; ६, १, ६; ३, २; ४, १, ५, ४;  
 ८; १, १, १, ७; ८, ६; २, १, २, २,  
 ५; ६; ५, ९, १; ६, ३, ७; ७, २, ६;  
 १, २, ३, ६; ७; ४, ७; ८, १, १, ७;  
 २, ४; ९, १, ४; ७; १, १; ३, १, ६; १, ३,  
 २, १, ६; २, ५, ४; ६, ८; ३, ८, ४;  
 ५, १, ६; ६, १, ९; १, १; ८, १, १८;  
 ३, ९; १, ४, ३, २, १, ५; ७, ९; १, १;  
 १, ४; २, ५; ४, २, १; १, ८; १, ९; २, २;  
 २, ९; ३, ०; ३, १; ३, १, ०; २, ३; २, ९;  
 ४, ३; ५, ४, ५; ६; १, ६; ५, १-१, ३;  
 १, ४; १, ५; १, ९; ६, २, १, ३; ४, १; ५,  
 १, १; ७, ७-३, १; ५, २, ७; २, ८; १, १,  
 ६; ७, १, ७; २, १; ४, २, २; २, १, ३;

६; १०; १, ७; २, ३; २, ४; २, ६; २, ७; २, ८;  
 २, ९-३, १; ३, ६; ७; १, ५; २, ५; ९, ४,  
 २, ६; का. १, १, ४, १, ३; ३, १, १, ६;  
 १, ७; १, ८; १, ९; २, ०; २, २, १, ४;  
 तै. १, १, ६, ३, ४; २, १, १, ७; २, २;  
 ६, ४; ७, ६, ४; २, ६, ५, ५; ८, ७, ४;  
 ३, २, १, ०, ३; ३, १, ५; ७, ५, १; ३;  
 ७, ९; ९, ३; १, ०, ८, ९; १, २, ५, ७;  
 ९, ८; तैआ. १, ७, ६; २, १, ३, १;  
 १, ४, १, १, ५, १; १, ६, १, १, ८, १, ३, ४,  
 १; १, १, १; २; ३; ५, ७, ९; ६, १, ४; ७;  
 ३; ७, ५, १; ७, १, ८, १, १; २, १;  
 ३, १; ४, १; ५, १; ६, १; १, ०, १, ०,  
 १; १, १, १; १, ४, १; २, ९, १; ३, ३, १;  
 ३, ४, १; ३, ६, १; ६, ४, १; तां १, ३, ४; ३,  
 ४, ३; १, ३; ३; ७, ७, १; ५, १, ७; २, ३;  
 ७, ३, ७; १, ४, ९, २, ०; १, ६, १, १, १, १;  
 १, ९, ५, १, १, १, ३; २, ०, १, ६, २, ३;  
 २, २, ५, २; ८; १, १; ८; ९, ४; आ.  
 २, २, ३, १, ५; ४. २, ८; सं. १, ५,  
 १, ८; ६, ३, ४; २, ४, ५; जै. १, ३, ७;  
 १, ५, ७; जैठ. १, १, ४, १, ५; ३, १,  
 २, ४; १, ४; ३, १; ३; ५; ४, ३; ३,  
 ४, १; सं. ४; गो. १, १, ४; २, ९;  
 १, ४; १, ५; २, ०; ३, १, ०; ४, १, ८; १, ९;  
 ५, ३; ४; २, ३; २, १, ३; २, ६; २, ६;  
 ३, २, १; २, २; ५, ४; १, ४; ६, ८; ९;  
 -त्मानः शांआ. ६, २, ०; शा. १, ४,  
 ५, १, २, ३; ५, १, ५; -त्मानम् ऐ.  
 १, १, ९; २, ३; ३, ४; ३, ९; ४, ०; ३, ७;  
 २, ४; ४, ४; ४, ६; ४, ६; २, २; ५, ७;  
 १, ५; ३, २; ६, ४; २, ४; २, ७; २, ८;  
 २, ९; ७, १, ५; २, ६; ३, १; ३, ३; ८, ९;  
 ऐआ. १, १, २, ४; ३, ५; ८; २, ३,  
 १, २; ६; ७; ५, १; ३, १, २, २, १-  
 ४; ६; ५, १, २; शां. १, ५; २, ५; ८;  
 ७, ४; ८, ३, ९, ६; १, ०, ३; ५; १, २, ५;  
 ७; १, ३, ३; १, ५, १; १, ६, ५, १, ०;  
 १, ७, १, ७; २, ३, ६; २, ५, १, २; २, ७,  
 ३; गांआ १, १; २, १; १, ७; ७, ६; ६,  
 २, ०; ७, ४; ८, १; २, ५; ७; १, १; १, ३,

१; शा. १, २, ४, ७; ३, ४, १, ६; ४, १,  
 ३, ५; ३, १, ०; ८, ३, १, ९; २, २, ४, ७;  
 ९; ३, ३, १, ९; ४, २, १; ४, २, १, ४;  
 ६, २, ८; १, ५; १, ६; ८, ५, ५; ९, ४,  
 ७; ७, ३, ४, ५; ६, १, १; ५, १, १, २;  
 ४, २, ४; ६, १, १, ६; २, १, ५; ८; ९;  
 २, ४; २, १, २; २, ७; ३, ३, ३, ६; ४, २,  
 ६; ५, ३, ५; ९; ४, १; २; १, ६; ६, १,  
 ९; १, २; २, १, ३; ४, ५; ७, २, ६;  
 १, १; ८, २, १; ७, १, १, २, ६; २, २, १;  
 २, १, ६; २, ८; १, ४; २, ०; २, ४, २, ३;  
 ३, १, ३; ६; २, ८; ४, १, २, ५; २, ७;  
 १, ९; ४, २, ३, ३-३, ६; २, ९; ८, १, ४,  
 ०; ४; ३, १, ९; ६, १, १, ०; २, १, ८;  
 ७, २, ९; १, १; १, ३; १, ४; १, ६; ३,  
 २; ५; ६; १, ८; २, १; ९, १, १, ३, ३;  
 २, ४; ७; २, ९; ३, ३; ३, ४; ३, ८; २, १,  
 २, २; २, ३; ५, १; ३, १, ६; ४, १, २;  
 ४, ३, ६; ४, ८; ५, १, ५, ३; २, १, २;  
 १, ३; १, ०, १, १, १, ०; २, १; ३, ७; ४,  
 १; ८; २, १, १, ३; १, ६; १, ८; ४, १;  
 २; ३-६; ८; ५, १; २; ९; १, ०-१, ३;  
 १, ४; १, ५; ६, १, ५; ३, २, १, ३; ५, १, ४;  
 ४, १, २, १, ४; २, २, २, २, ६; २, ९; ३, १;  
 ५, ३, ५, १, ४; ५, २, २, ३; ३, ३; ४, ५;  
 ६; ७; ९; १, १; ६, ३, २, ६; ५, ३; १, १,  
 १, ८, २; ३; ४; ५; २, २, ४; ३, ३, ५;  
 ५, २, १; ८; ४, १; ९, १; ७, १, ३;  
 १, २, ३, ६; ७; ३, ४, १, १, ७, १,  
 १, ४; ३, २, २; ८, १, २, २; ३, १, ९, १,  
 ७; ९; ३, १, ६; १, ३, ७, १, १; ८, १,  
 १, ७; २, ८; १, ४, ३, १, ९; ४, २, ५;  
 १, ९; २, १; २, ८; ६, ४, १, ७, २, ४;  
 १, ६; १, ८; १, ९; २, ८; २, ९; ४, ६.  
 का. १, १, ४, १, ३; २, ४, ६; ७; ३,  
 १, २, ०; ४, ३, ५; २, २, २, ५; तै. १,  
 ३, ३, ४; ७, ७; ८, ६; ५, ७, १, ९,  
 ७; ७, १, २; २, २, ४, १; ३, २, १, ६,  
 ४; ७, १, ५, ८, ८; ६, ४, ६; ३, ७,  
 ४; १, ०; ३; ३, १, ५; ९, ७, ४, ९,  
 ३; १, ०, १, १, १; १, २, ५, ३; ९, ७;

तैआ. १, २३, ८, ९; २, ८, १, १८, १;  
 ३, ११, १, २; ३, ४; ५; ४, २, ५; ८,  
 ७, १; ८, ५; ९, १; ९, १०, ५; १०,  
 १, ४; ९, १; ६३, १; ६४, १; तां. ५,  
 ३, १०; ५, १६; ६, ४, १; ६, ४; ७, २,  
 १; ७, ७; ८, १, ५; ६, ९; ११; ९, ६,  
 ८; १०, ४, ३; १४, ३, २२; १५,  
 ८, २; १६, १, १२; ५, २३; १२, ४;  
 १८, ११, १; २२, ९, ४; २४, १३, ३;  
 ष. १, ४; ५; ६; २, ३; ८; मं. २, ४,  
 ५; जै. ३०; ५१; १०१; ११०;  
 ११४; ११७; १२७; १३०; १५९;  
 जैठ. १, १, ३, ७; ६, ३, ८; १०, १,  
 ४; १५, १, २; ३, ७, २, ६, ४, ४; ३, १,  
 ३, ३, ३, ५; २, ५, ११; ५, ८, ६, ५;  
 ४; ६, ४; सा. २, १, ७; गो. १, १,  
 २; ६; १२; २०; ३०; ३९; २, ७;  
 १९; २०; ४, १८; १९; ५, ८; २,  
 १, ३; ७; २, १; १९; ३, ३; ६; ८;  
 २२; ४, १०; ५, ३; ४; ६, ७; ८;  
 ९; -त्मानौ श. ७, ४, २, २०.

आत्म←आत्मन्

आत्म-काम- -मः श. १४, ७, २, ८;  
 -मम् श. १४, ७, १, २१.

आत्म-कैवल्य- -म् गो. १, १, ३०.

आत्म-ज्योतिस्- -तिः श. १४, ७;  
 १, ६.

आत्म-तस् ( : ) गो. १, १, ६.

आत्म-दक्षिण- -म् शां. १, ५, १;  
 तां. ४, ९, १९; जै. १६२.

आत्म-दा- -दाः तै. ३, ८, १८, ५.

आत्म-निष्करण- -णः शां. १०, ३,  
 श. ११, ७, १, २; -णम् शां. १०,  
 ३; -णेन गो. १, ५, ८.

आत्म ( न्य- ) न्या तां. १६, १, ९.

आत्मन्-वृत्- -न्वत् ऐ. १, २२; तै.  
 २, १, ६, १; ३, ११, १; -न्वान् तै.  
 ३, ७, ५, ३.

आत्मन्वृती- -तीभिः तैआ. १,  
 १०, २०.

आत्मन्विन्(न्+विनि)- -न्वी श.  
 १०, ६, ५, १; ७; १४, ५, १, १३;  
 तै. १, २, ६, ४.

आत्मन्विनी- -नी श. १४, ५,  
 १, १३.

आत्म-भैषज्य- -म् गो. १, १, ३०.

आत्म-याजिन्- -जी श. ११, २, ६,  
 १३.

आत्म-वत्- -वान् जैठ. १, १४, २, ११.

आत्म-विद्(√विद्)- -त् श. १४,  
 ६, ७, ४.

आत्म-विद्या- -द्या श. १०, ३,  
 २, १३.

आत्म-संस्कृति- -तिः ऐ. ६, २७;  
 गो. २, ६, ७; -तिम् ऐ. २, ३९;  
 -तेः शां. २०, ३.

आत्म-सुनि- -नि श. १२, ८, १, २२;  
 तै. २, ६, ३, ५.

आत्म-संमित,ता- -तम् श. ६, ६, ३,  
 १७; ७, २, २, १७; ५, १, १४; ९,  
 २, २, २, १०, ४, १, ३; १४; २०;  
 -ताम् श. ६, २, १२; ७, १, १, ३७;  
 -तेन श. ६, ६, ३, १७; ९, २, २, २.

आत्म-स्परण- -णान् तै. २, ३, ७, १.

आत्मा(-त्मऽआ-)हुति- -तिम् श.  
 १२, ५, २, १३.

आत्मे(-त्मऽई-)धर- -रम् तैआ. १०,  
 ११, १.

आत्म्य(-त्म+य)†- -न्यानाम् तै. ३,  
 २, ८, ११.

आत्म्य-त्व- -त्वम् तै. ३, २,  
 ८, ११.

आत्र(←अत्रि)- -त्रम् आ. जैआ. १,  
 ३३६; ५४२; -त्राणि आ. जैआ. १,  
 २५०; २५१; -त्रे आ. जैआ. १, २८४.

आत्रेय- -यः ऐ. ८, २२; शां. २२,  
 ३; २४, ५; श. १४, ५, ५, २२;  
 ७, ३, २२; जैठ. ३, ७, ३, २;  
 ४, १; ४, ९, २, १; गो. १,  
 २, १७; -यम् तां. ६, ६, ११;

-यस्य ऐ. ७, १; गो. १, ३, १८;  
 -यात् श. १४, ५, ५, २१; ७, ३,  
 २७; -याय श. ४, ३, ४, २१;  
 जैठ. ३, ७, ३, २, ४, १; ४, ९, २, १;  
 गो. १, २, १७; २, ३, १९.

आत्रेयी- -यीम् जै. १४५; -य्या  
 श. १, ४, ५, १३.

आत्रेयी-पुत्र- -त्रः श. १४, ९,  
 ४, ३१; -त्रात् श. १४, ९, ४, ३१.

आथर्वण(←अथर्वन्)- -णः श. ४,  
 १, ५, १८; ६, ४, २, ३; १४, १, १,  
 १८; २०; २५; ४, १३; ५, ५, १६;  
 १७; १८; १९; २२; ६, ७, १; ७, ३,  
 २८; जै. १८६; गो. १, १, ५;  
 २२; -णम् तां. ८, २, ५; १२, ९;  
 ८; १६, १०, ९; जैआ. १, ३३१; २,  
 १२, ९; आ. १, ३१२; ३३१; २,  
 २, ९; जै. १८६; गो. १, २, १८;  
 ३, १९; -णस्य गो. १, २, १८;  
 -णात् श. १४, ५, ५, २२; ७, ३,  
 २८; -णान् गो. १, १, ५;  
 -णानाम् गो. १, ३, १९; -णाति  
 तां. १२, ९, १०; -णाय श. १४,  
 ५, ५, १७; गो. १, २, १८; -णैः  
 गो. १, १, ५.

आथर्वणी- -णीभिः गो. १, २, १८.

आदत्, आददान, आदम् आ/दाद्.  
 आ-दद्(√दद्)- -दाम् तै. ३, १२,  
 ९, २; सा. ३, ४, ४; -दं ऐआ. ३,  
 २, ४; शांआ. ६, २; ११; ८, ७; श.  
 १४, ५, १, ९.

आ-दशम- -म् ऐ. ४, २, ४.

आ/दद्, आ/दक् तै. २, ४, ३, १.

आ/दा(→√दद्), आ/दत्ते ऐ. ३, १४,  
 १; ७, २३; २४; श. १, १, २, १; ४,  
 १; १०; १९; २, १, ३; १४; ४, ३; ४;  
 ३, १, २०; २२; ३, १; ४, ५, १; ७;  
 १, ११; ८, ३, ११; ९, २, १; २, ६, १,  
 १४; ३, २, १, २३; २, ४; ३, २, ४;  
 ३, ७; ९; १०; ४, १, २०; ४, १०; ५;

† 'आत्मेयु-' इति मैसं ४, १, ९ । ‡ मुपाठे स्वराभावश्चिन्त्यः ।

१,२६;२,४;४,४; ६,१,४;३,१४;  
 ४,४;७,१,१;७,३,९;८,१,१;५;  
 ११;२,१३; १८;९,२,१३; १४;  
 ४,१;३; ४, १, १, २८; २, ५, ३;  
 ३,५,९;२१; ५,२,१७; ५, २, ४,  
 १५;१६;३,१,१३; ६,३,१, ३८;  
 ३९;४०;४१; ४३;४४; ११, १,  
 ६,२,४; १२,९,२,१०; १३, १,१,  
 १;२,१;२,७,१; १४, १,२, ७;३,  
 ३२; २, १, ६; १६; का. १, ६,  
 १, ३०; २, १, २, ३; ३, ८; ९;  
 २१;४,२; १२; २,२, २; ३; तै.  
 १,४,२,४;३,२,२, १;९, १;३,७,  
 ६;८,३,२; आदत्ते शा. १,२,४,३;  
 ९,२,१; ४,२,१,१३;६,१, ५; तै.  
 ३,२, ४,३; तैआ. १,२,१; ५,२,  
 ५;४,११; ७,१;५;८; ष. १, ४;  
 ३,८-१०; जै. १९; २२; जैउ. १,  
 ६,३,२;२,१,२,९; ४,७,१,३; २,  
 १३; गो. २, ४, १७; १९; ५,२;  
 आ...दत्ते ऐ. ४, ६; ५, ११; तै.  
 २,७,१८,३; गो. २,५,२; ६,११;  
 आ...ददाति तै. १, १, ६, ११;  
 आददाते शा. ३, ३, ४, २६; का.  
 १,५,१, ३७; आददते शा. ३, ३,  
 ४,२६; ६,३,१०; ५, २,३,२;४,  
 १५; ११, ४,३,२; तै. १, ५,१०,  
 ४; ५; ६; आददते ऐ. ४,६;  
 शांआ. २,१०; शा. ११, ४, २,१,  
 तां. २, १, ४; ३, ७; जै. ११;  
 जैउ. ४, २, ३;९; गो. २, ५, २;  
 आददे शा. १,२,४, ४;५; ३,५,४,  
 ४;६,१,४;७,१,१;९,४, ३;४; ६,  
 ३,१,३८; ७,३,१, २३; १४, १,  
 २,७;२,१,६;९,४, ५;७;९; ११;  
 का. १,१,२,१२; तै. ३, २,९,१;  
 ७,४,२; तैआ. १, ३०, १; ४,२,  
 १;८,१;५,७,१; आ...ददे तै. ३,  
 ७,१०,१; आददे तै. ३, १०,११,  
 ४; तां. ७, ५, २; आदास्यते शा.

३, १,२, १७; आदास्ये जैउ. १,  
 ६,२,१०; आ...ददतु ऐ. ६,३५;  
 आदस्व जैउ. ४, १०, ३, १०;  
 आदध्वम् जै. १९०; आददे  
 जैउ. १, १,१, २; आददानि जैउ.  
 १,३,१,७; आदत्त शा. २, १, २,  
 १८; ३,१,२,१९; ११, ४,३,३;  
 ८, ३, ७-१०; ११; १३, ५,४,  
 २१; तै. २, ६,१३, २;७,११,१;  
 १८,३; तां. ६,१,४; ७,५,२; ष.  
 १, ६; जै. ११७; जैउ. १,१,१,  
 ३-५;६,२,११;३,२; आ...अदत्त  
 तै. २,५,४,२; आददत ऐ.५,११;  
 तै. १,५,१०,२;३; जै. ११;२२;  
 गो. २, ६, ११; आददीत शां.  
 १८,६; शा. १,८,३, १२; ११,४,  
 २,२;७; १४, ५, ४,१२; तां. ७,  
 १,७; ष. ३,८;१०; सा. १, २,७;  
 जै. २७; आददीय जैउ. ४, १०,  
 ३,९; आदित ऐ. ५, १४; ७,२३;  
 २४; आ...अदित शा. ११, ५,४,  
 १३; का. १, १, २, १२; आ...  
 अदिपत्त शा.११,४,३,४; आदिधा:  
 जै. १०८; आदम् शा. ७, ३, १,  
 २३.  
 आदापयति शां. ३,२.  
 आदित्सन्त तां. ७, ५, ६; जै.  
 १८५†.

आ-त्त,ता- -त्तः शा. ११, ८,३, ७;  
 -तम् ऐआ. २,३,६; शा. ११, ८,  
 ३,८-१०; तां. १३, ७, १२; १३;  
 सं. २,२,१०; -त्ता शा. ११,८,३,  
 ११; -त्तेषु तां. ७,५,२.  
 आत्त-कर्षण- -णानि सं २.  
 आत्त-वचस्- -सः शा. ३, २, १,  
 २३;२४.  
 आत्त-वीर्य- -र्यम् ऐ. ८, २३; तै.  
 १,५,३,१;२;३.  
 आत्त-सोमपीथ- -धाः शा. १३,  
 ५,४,१९.

आ-दुदान,ना- -नः शा.१,२,४,१६;  
 २,५,३,६;११; ४,२,२,६; का. २,  
 २,२,९; जैउ. १,९,३,१; २,५,३,  
 २; -ना शा. ३, ५,१, २,१; तैआ.  
 ६, १, ३; जै. १३६; -नाः शा.  
 ११, ६, ३,८; १४,६, ९, ६; जै.  
 १५०; -नौ शा. ४,२,१,१४.

आ-दातुम् जैउ. १, १,१,६; ४,१०,  
 ३,१०.

आ-दातृ- -तारः ऐ. २,१६.

आ-दान- -तम् शा. ११, ४,२,२०;  
 -नस्य शा. ११,४,२,१.

आ-दाय ऐ. ३, ३९; ५, ११; ७,  
 १४; १५; ८, ११; शांआ. ३,३;  
 शा. १,३,४,१०; २, ३,१, १७;३,  
 ८;४,२,१६; २३; ५,२, ३०;४६;  
 ३,६; ११; ६,१, २३; ३४; ४१;  
 ४४;२,७; ३,३,१,५;३, १४; १५;  
 ६,३,१३;७,३, ७; ८;८,१, ६;९;  
 २,२३;९,२,९; ४,३,१,१;४,१४;  
 १९;६,८,५;७;१२;१७; ५, १,५,  
 २८; २,१,१; ६,३,१, ४०; ४,  
 ३,९; ७,४,१,३९; ४१; ४२; ८,  
 २,१,११; ३,१,५;४, १, ६;६;  
 २,३;७,३, १५; ११,४,२, ६;८;  
 ३,८-१७;५,१, १३; १२,४,१,५;  
 ३,३; १३, ५;४, १९; २२; १४,  
 १,१,७;३,२;५,१,१५; ७;१,१३;  
 ८,१,१;४,५; का. २,३,१,१०;  
 ५,१,२,७;३८;२,५;१०;६,१,१५;  
 २३;२,७;२९;२,४;२,४,४;१६;  
 तैआ. १,१४,१;२,३,४; तां. ७,  
 ५,६; ९,१,५; २१,१,४,५; दै. ३,  
 २५; ष. ६, ६; ३, १; जै. ४;  
 ७३;१२७; २०१; जैउ. १, १,२,  
 २;१,७,१,९;२,२,१,१; ३, १,५;  
 ३; सा. ३,९,१; गो. २, ६, ११.  
 आ-दायिन्(णिति)- -यी ऐ. ७,२९.  
 आ-दित्यमान- -म् जै. १८५.  
 आ-दीयमान- -ने शा.१४,४,२,२२.

आ-दार(√द्वे)- -राः श. ४,५, १०,  
 ४; १४, १, २, १२; तै. १, ४, ७, ६;  
 -रात्रु श. ४, ५, १०, ४; ५; १४, १,  
 २, १२; तै. १, ४, ७, ५, ६.

भादि- -दिः तां. ८, ९, ११; प. ३,  
 १; जैठ. १, ३, २, ४; ५, २; १०, १,  
 २; १८, ४, ६; जै. ११०; -दिमा  
 जैठ. १, १०, १, ५; -दिम् जै. १९;  
 २७; जैठ. १, ३, १, ७; २, १, २,  
 ९; ४, ७, २, ३; १३; गो. १, १, २७.

भादि-तसू(ः) ऐआ. २, ५, १; गो. १,  
 १, २४; २६; २८; -दितःऽदितः  
 गो. १, १, २८.

भाद्य(दिअ-)-न्त- -न्तयोः गो. २,  
 ६, १२.

शभाद्य- -म् सा. २, ४, ३; गो. १,  
 ५, २३.

भाद्य-वाक्-प्रस्ताव- -वे आ. १.

आदित्य, द्या(←अदिति, आ/दा)-  
 -न्त्य श. ४, ३, ५, १८; ६, ७, २, १;  
 ३, ८; तैआ. ४, ४, १, ४; ६; सं. १, ७,  
 १०; २, ५, १४; १५; १६; -त्यः ऐ.  
 १, ३; ७; ११; ३०; ३, ३४; ५,  
 २५; २८; ३०; ३१; ३२; ७, १२;  
 २०; २४; ३४; ८, २७; २८;  
 ऐआ. १, ४, २; २, १, १; २; ५;  
 ७; ४, १; २; ३, १, २; २; ४;  
 शां. ३, ३; ५, ७; ६, १; ६; १४, ३;  
 ५; १८, ४; २५, १; ३; ६; २७,  
 ५; शांआ. १, ४; ५; ४, १२; ७, ४;  
 ५; ८; ३; ६, ७; १०, १; ४; ११,  
 २; ५; ६; श. २, १, २, १८; २, ३, ९;  
 ६, ३, १४; ३, १, ३, ४; २, २, १३; ३;  
 ६; ५, ४, ७; ४, १, २, ६; १४; ५, १६;  
 २, ५, ९; ३, ५, १६; ५, १, १; ५, ३, १,  
 ४; ४, १६; ५, २, ७; ६, १, २, ३; २०;  
 ३, १७; २, १, २६; २, ३; ३, ६०; ३,  
 १, १५; १८; १९; २०; २९; ३, १०;  
 ४, १, ८; ११; ३, ९; १०; ४, १०; ५,  
 १, ७; ४, २; ७; ९; ७, १, २; ३; ५; ८;  
 १७; २५; २६; २, १; ४; ९; ३, ११;

४, ४; ७, १, १, २३; ३४; २, ५; २१;  
 ३, २, १०; १२; १३; १८; ४, १,  
 ९; १०; १४; १७; २०; ५, १, ६;  
 ३६; ३७; २, १७; २७; ८, १, २,  
 १; २, १, ९; ३, १, ११; ४, १, १२;  
 ४, ८; १०; ५, १, १०; २, ३; ४; ६; ८;  
 १२; ५, ३, २; ४, २; ८; ६, १, १८; ७,  
 १, ५; ९; १५; १७; २०; २१; २,  
 १; ५; ७; ११; १३; ३, १०; ९, १,  
 १, २३; २६; २, ४०; २, १, २१; २, ६;  
 ३, १२; १४; ३०; ३, १, ३; ६; २५;  
 ४, १, ८; १५; २, ४; १८; १९; २१;  
 ५, १, ३७; १०, २, ४, ३-६; ५, ४-८;  
 ६, १६; ३, २, ६; ३, ७; ८; ४, ४;  
 ४, १, २१; ५, १; २; ५, १, ४; २, ४;  
 ४, ३; ४; १५; ६, २, ३; ६; ९; ११;  
 ११, २, ७, ६; ४, ४, १; ५, ७, १०;  
 ६, २, २; ३; ६; ८, २, १; ३, ११;  
 १२, १, ३, ५; १४; ३, ४, ८; ४, ४,  
 ६; ७; ८, २, ३; ६; २, ४; १३, १,  
 ७, ३; २, ६, १; १०; ३, ३, ८; ६;  
 ४, ३, ७; ४, ११; ५, १, ५; ४, २; ६;  
 ८, १, ११; १४, १, १, ६; १०; ३२;  
 ३, ३; २, १, २; ३; ४; १६; २, १७;  
 ३, २, २४; ४, १, १५; ३, १९;  
 ३३; ५, २, ३; ५, ६; ६, १, ६; ७, १२;  
 ९, ४; ८; २१; ८, ६, ३; ९, १, १२;  
 का. १, १, २, १२; २, १, ११; १३;  
 ३, ७; ६, ३, १०; तै. १, १, ६; ३; ५;  
 २, ३, ३; ४; ३, ६, ४; ४, १०, १; ६;  
 ५, ३, ४; १०, १; ६; ७; ६, ६, २; २,  
 १, २, ६; ९; ५, २; ६, १; २; ३; ५;  
 ११, १, २, ३, ७; ६, ४; ३, ३, १; २;  
 ६, १; ४, ६, ७; ७, १५, २; १८, ४;  
 ८, ७, ६; ३, २, ५, २; ७, ५, ४; ६;  
 २३; ७, ५; ८, १०, ३; १७, २; २०,  
 २; ९, ४, १; ५, ४; २१, २; २३, २;  
 १०, ९, १३; ११, ७; ११, १, ११;  
 ९, ७; १२, ५, ८; तैआ. १, २, ४;  
 १०, ५; ७; २०, १; २३, ५; २, २, १;  
 १३, १; ३, ७, ४; ४, ४१, २; ४;

४२, १; ५, ५, ३, ५; ४, ८; ९; ६, ४;  
 ७, १०; १२; ९, २; ३; ११; १०, ६;  
 ११, १; ५; १२, १; ६, ५, ३; ७, ३,  
 २; ५, २; ७, १; १०, १, १; ७; १३;  
 १; १४, १; १५, १; ६३, १; तां. ४,  
 ६, ४; २३; ६, २, २; ५, १; ७, २४;  
 १०, १, १०; ४, १; ५, २; ७, ५;  
 १२, १०; १२, १०, ६; १५, ५, ९;  
 १६, १३, २; २०, ५, ३; १५, ३;  
 २१, ४, ७; २३, १७, २; जै. ३;  
 ४; ११; ७३; ८८; ९०; ९७; १०६;  
 १११; ११४; ११७; १२९; १४५;  
 १६८; १७५; १८६; जैठ. १, १,  
 १, ५; २, १; ४, १; ५, २; ६, १, ८; ७,  
 १, ४; ८, १, २; ९, १, ७; ११, १, ५;  
 ६; ९; २, ४; १०; १२, २, ९; १५,  
 ३, १; १८, १, ६; २, ७; २, १, २, ३;  
 ३, ३, ८; ४, २, ४; १२; ५, ३, ५; ३,  
 १, १, ४; ३, १, ४, २; ९; २, १, २;  
 ५, ४; ३, ३, ११; १२; ४, १, ६;  
 ५, ८, ६; ८; ६, ५, १; ७, ६; ७, २, १;  
 ४, ७, १, १; २; ८, १, १; २, ६; ११,  
 १, ९; ११; ३, ६; १२, १, ११; १२;  
 २, २; ४; ष. १, १; २; २, ४; ५; १०;  
 ४, ५; सा. ३, ८, २; गो. १, १,  
 २९; ३३; २, १; ९; १६; २२; २४;  
 ३, १; ४, ३; ८; ५, २, ५; २, १, २५;  
 २, १९; ४, ९; ५, ७; ६, १२; -त्यम्  
 ऐ. ४, ७; १८; १९; ऐआ. ५, १, १;  
 शां. २, २; ५, ७; ६, १०; १२, ४;  
 २०, ४; २४, ३; ४; शांआ. १, ५;  
 ४, ७; १२; १०, ४; ११, १; श. ३,  
 २, ३, १; ७; ४, १, २, ३; ४, ६, ५, ५;  
 ५, ३, १, ४; ६, १, २, १०; ३, १, २९;  
 २, २; ३, १०; १६; ४, ३, ९; १०;  
 ५, ३, ३; ७, १, ५; २५; २, ९; ४, ७;  
 ७, १, १, ३४; ३, २, १०; १८; ४,  
 १, १०; २०; २, २३; ५, १, ६; ३६;  
 ३७; २, १७; ८, २, १, ९; ३, १,  
 ११; ४, ४, १०; ५, ४, २; ७, १, १५;  
 १७; २, १; ४; ७; ९, १, २, ४०;



२,२,१४; ४,२, १९;२३; १०,२,  
 ५, ४-८; १५; ३, ३, ८; ५, ४,  
 ३; ४; १४; ६, १,८; ५,३; ११,  
 ६,२,४; ७; ८,३,५; १२, १,३,५;  
 १४; ९, २, ११; १३, २, ६, १; ६,  
 २, २०; ८, ४, ७; १४, २, १, ३;  
 ४; १६; ६, २, १३; ७, १२; ८, १२,  
 १; ९, १, १८; ३, १४; तै. १, १, ६,  
 ५; २, ४, १; ३; ६, ७; ४, १०, १; ६,  
 १०, ५; ७, ३, ३; ८, २, ३; २, १, २,  
 १०; ६, ५; ११, १; ३, ९, ४; ३, २, ७,  
 २, ७, ४, ३; ९, २०, २; २१, १; १०,  
 २, १; ११, ७, ४; १२, ५, ८; तैआ.  
 १, २, २, १०; २, २, १; १५, १; ४,  
 ४१, ३; ४; ५, ३, १; ४, ९; ६, ९; ७,  
 १२; तां. ४, ५, २; ३; ११; ६, ११;  
 १३; ६, ६, ८; ७, ४, ७; ९, ७,  
 ७; १२, १०, ६; १४, ११, १४;  
 १६, १२, ४; १८, ९, ९; २१, १०,  
 १९; २४, ६, २; २५, १०, ११;  
 जे. ६; १४; ११७; १८२; जैउ.  
 १, १, २, २; ३, ५, ६, १; ४, २, ३,  
 ७; ९, ३, १; ११, १, ६; १५, ३, १;  
 १८, ३, १; ३, २, ५, १०; ३, ३, १३;  
 ४, ९; ५, ८, १; २, ५; ९, १; २;  
 ६, ५, १; ४, ८, २, १; ५, ४, ५; ६;  
 सा. १, ३, २; २, ४, ९; गो. १, १,  
 ६; १९; ३६; ३९; २, १; १७; ३, १०;  
 ४, ८; ५, १८; २, १, २५; ४, ९; ६,  
 १४; -त्यया तै. १, ८, ३, २;  
 -त्यस्य ऐ. ३, ११; ४, १८; १९;  
 ८, २८; ऐआ. २, १, ७; ३, ५; ३, २,  
 ५; शां. ३, ३; १०, २; ११, ४; २५,  
 १०; शांआ. ४, ८; ९; ८, ८; श.  
 ३, ९, २, ७; ७, ३, २, १९; १०, २, ६,  
 १७; ५, ४, ४; ११, ७, ४, ४; १२, १,  
 ३, ५; १४; १३, ८, १, ९; ३, २; १४,  
 ५, ५, ६; का. १, १, २, १२; तै. १,  
 २, ४, २; ४, १०, ६; ५, १०, ६; २,  
 १, ४, ८; ३, ७, २; ३; ४; ८, ७, ५;  
 ३, १, ६, ३; ९; २०, २; १०, ९,

११; ११, ५; ११, १, १०; १०, ४;  
 तैआ. १, १०, ६; १५, १; २, १५,  
 १; १०, ६, ४, १; तां. ४, ५, २; ९;  
 ६, ६; १३; ५, ५, १७; २०, १५, २;  
 २१, ४, ७; ५, २, ४; जैआ. १, ११४;  
 २, १३-१८; जै. ४; ११७; जैउ. १,  
 ९, ३, १; ११, २, २; १४, ३, ५; ३, १,  
 २, ७; ४, ८, ३, ६; आ. १, ३९७;  
 ५६५; २, ५, २; २५, १०; गो. १, २,  
 १८; ४, ८; -त्या शां. १, ५; श.  
 ३, ३, १, २; ६, ६, १, ८; तै.  
 १, ८, ३, २; -त्या: ऐ. १, १०;  
 १६; २, १८; ३७; ३, २२; २९;  
 ३४; ४२; ४, १७; ६, ३४; ३५;  
 ८, १२; १४; १७; १९; ऐआ. ५,  
 १, १; ४; शां. १२, ६; २७, ३; ३०,  
 ६; शांआ. १, ७; ४, ८; १२, १;  
 श. १, ३, ४, १२; ५, १, १७; ३,  
 १, ३; ३; ४; ५, १, १३; ४, ३, ५, १;  
 २; ३; ५, ७, २; ७, ५, २, १०; ६, १,  
 २, ८; १०; ५, २, ५; ३, १०; ४,  
 १७; ६, १, ८; ११; ४, १२; ८, २, १,  
 १०; ४, ३, १६; ६, १, ७; ३, ३;  
 ११, ६, ३, ५; ८; १२, २, ९; १०;  
 ३, ४, १; १३, २, ६, ६; १४, १, १,  
 १५; ६, ९, ३; ६; तै. १, १, ९, ८;  
 ४, १, ५; ८, ८, १; २, १, १०, १;  
 २, ३, ५; ६; १०, ५, ४, ४, ८; ६;  
 १९, १; ७, १५, ५; ८, २, १; २; ६,  
 ५; ८, ४; ३, १, ३, १; २, ९, ७; ३, ९,  
 ७; ६, २, १; ७, १२, १; ८, १८, २;  
 ९, ४, ७; २१, १; १०, ३, १; ११, ६,  
 १; तैआ. १, ७, ५; २, ३, १; ३, ८,  
 २; तां. १, २, ७; ६, ६, ७; १३, ९,  
 ५; १६, १२, १; १८, ८, १२;  
 २४, २, २; १२, ४; ७; २५, १, ३;  
 १५, ४; १६, २; जै. ८८; ९९; ११७;  
 १३३; १३६; १३७; १३९; १४१;  
 १८८; जैउ. १, ४, ४, ६; ४, २, ९;  
 ५. ३, ७; ४, ६; ६. १, १७; गो. १,  
 २, १५; ४, ८; ३; ५, ११; १५; २,

२, १३; ६, १४; -त्यात् ऐ. ५,  
 ३२; ८, २८; शां. ६, १०; श. ४,  
 १, १, २३; ८, ६, १, १४; ७, १, ९;  
 ९, २, ३, १३; २३; ४, २, ४;  
 १०, ५, १, ४; १२, १, २, १; २;  
 १४, ६, ७, १२; ९, १, १८; ४, ३३;  
 तै. २, ३, ९, ३; तां. २३, १७, २;  
 ५. ४, ६; जै. ४; जैउ. ३, ४, १,  
 ७; गो. १, १, ६; ४, ७; -त्यान् ऐ.  
 ६, ३५; शां. २२, ५; श. ३, ५, १;  
 १७; ४, ३, ५, १३; १९; ५, २, २,  
 ८; ८, १, २, २; २, २, ९; १३, १, ६,  
 २; १४, २, २, ७; तैआ. १, १, ३;  
 २१, २; तां. १६, १४, २; मं. २,  
 ४, ४; जै. १३६; १४१; गो. १,  
 ४, ८; ५, १८; २, २, १५; ६, १४,  
 -त्यानाम् ऐ. ४, १७; शां. १६,  
 १; २; १८, १०; ३०, १; श. ४,  
 ३, ५, १; १३; १९; ४, ५, १९; ८, ४,  
 २, ८; १३, १, ६, २; तैआ. १, २,  
 ४; १५, १; ३, ९, १; ४, २०, ३; ६,  
 १२, १; तां. १, ७, २; १४, ३, २२;  
 २४, २, २; १२, २; २५, १, २; १६, १;  
 जैआ. १, ३९७; ४३६; ५२२; आ.  
 १, ४३६; ५२२; जै. १३९; जैउ.  
 ४, २, ९; ६. १, १८; मं. २, ८, १५;  
 सा. १, १, १४; गो. १, ४, ८; २,  
 २, ९; -त्यानि श. ४, ४, ५,  
 १९; १४, ९, ४, ३३; आ. २, १४,  
 १-६; -त्याम् शां. १६, ३; तै.  
 १, २, ५, २; ८, ३, २; -त्याय ऐ.  
 ५, २८; श. १०, ६, २, ६; तैआ.  
 १०, २, १; ३, १; ४, १; मं. २, ५,  
 १४; जै. १३२; गो. १, २, ९;  
 -त्याया: तै. १, ८, ३, २; -त्यामः  
 ऐ. ३, २९; शांआ. १२, १; श.  
 ४, ३, ५, १५; तै. २, ७, १२, ६; ८,  
 १, ६; २, १; -त्ये ऐ. ४, १९; शां.  
 १, १; २, ८; १८, ५; शांआ. ६, २; ३;  
 श. ६, ६, ४, १; २; ७, १, १७; ४, १४;  
 ७, १, १, ३५; ९, २, १, १; ४, २, २०;

१०, ३, ५, ३; ६, २, ३; ११, ६, २, २;  
 ३; १२, ७, ३, ३; १३, २, १, ७;  
 १४, ५, १, २; ५, ६; ६, ७, १२; ९,  
 १२; ७, १, ३-५; तै. १, १, ६, १;  
 २, ६; ६, ३, २, ७; २, २, १०, २; ३,  
 ११, १, १२; तैआ. १, १२, १; २२, ८;  
 २, ११, १; ३, ११, ६; ७, ६, २; ८,  
 ८, ५; ९, १०, ४; १०, १२, १; ६, ३,  
 १; तां. ५, ५, १५; १२, ६, ८; ५.  
 ५, १०; जै. ६६५; जैड. १, ८, ३,  
 २; ५; १३, २, ७; १४, २, १; ४, ८,  
 ३, ३; १०; ८, ५, ३; गो. १, ३, १४;  
 -त्येन ऐ. ५, २८; २९; शां. ८, ८;  
 १४, १; श. ४, ५, १, १; ६, १, २, ४;  
 ८, ७, २, ११; १०, ६, २, ११; ११,  
 २, ६, १२; ४, ४, ७; १२, २, २, १;  
 १३, ६, १, ९; १४, ६, १, ६; ७, १, २;  
 तै. १, ८, ४, २; २, १, ११, १; ३,  
 १०, ९, १५; तैआ. ४, ४, २, ५; ७,  
 ५, २; तां. १०, १, १; जै. ११७;  
 जैड. ३, २, ५, ११; २, ५, १३; गो.  
 १, १, ३६; ४, २०; -त्येभिः शां.  
 २६, १३; -त्येभ्यः ऐ. ३, १३; ६,  
 ३४; शां. ३०, ६; श. १, ८, ३, ८;  
 ३, १, ३, २; ५, ५, १, १३; ४, ३, ५,  
 ६; १०; १२; ५, ५, २, १०; ८, ४, २,  
 ८; तै. २, २, ३, ७; ३, ३, ९, २; ७,  
 ४, ७, ९, २, १, १; तां. १, ९, ११;  
 १६, १२, १; जै. १३६; १४१; गो.  
 १, ४, ७; २, ६, १४; -त्येषु तै. २,  
 १, १०, २; ३; जै. १३३; -त्यैः ऐ.  
 १, २, ४; श. ३, ४, २, १; ५, २, ७;  
 ८, २, २, ९; १३, १, ३, १; तै. २,  
 ६, ७, २; ८, २; ३, २, ९, ७; ६, १, ३,  
 १; ७, ५, १०; तैआ. १, २०, १;  
 २७, १; ४, ६, १; ५, ५, १; गो. १,  
 ५, १४; २, २, २.

भादित्य-ग्रह- -दः ऐ. ३, २९; शां.  
 १६, १; ३०, १; श. ४, ३, ५, १६;

२३; -हस्य शां. १६, १; ३०, १;  
 श. ४, ३, ५, २३; -हेण शां.  
 १६, १; ३०, १.  
 भादित्य-ज्योतिस्- -तिः शा. १४, ७,  
 १, २; -तिषम् श. १३, ८, १, ११.  
 भादित्य-त्व- -म् का. १, १, २, १२;  
 जै. ११७.  
 भादित्य-देवत- -तः शा. १४, ६, ९,  
 २१.  
 भादित्य-देवत्व- -म् तां. १५, ५, ९.  
 भादित्य-नामन्- -मानि शा. ५, ३,  
 ५, ९.  
 भादित्य-पात्र- -त्रम् श. ४, ३, ५, ९;  
 ५, ५, ८; १२; -त्रेण शा. ४, ३, ५, ६.  
 भादित्य-मंडल- -म् शा. १०, ५, ४,  
 १५; तैआ. १, २, १.  
 भादित्य-रश्मि- -श्मयः जैड. २,  
 २, ४, १०; ३, ३, १०.  
 भादित्य-रुद्र-मरुद्-वसु- -वः ५,  
 ४, ४.  
 भादित्य-लोक- -कम् तां. ४, ६, ३;  
 २४, ६, २; -काः शा. १४, ६, ६,  
 १; -केषु शा. १४, ६, ६, १.  
 भादित्य-वत्- -ते ऐ. २, २०; श.  
 ३, ९, ४, ९; १४, २, २, ७; तैआ.  
 ४, ९, १; ५, ७, १०; जै. १६४;  
 -वन्तम् शां. १२, ७; -वान् तैआ.  
 ५, ७, ११.  
 भादित्य-वती- -तीम् तै. ३, ७,  
 ७, १३; -तीषु तां. ९, ७, ६; ७.  
 भादित्य-वनि- -निः श. ३, ५, २, ११.  
 भादित्य-वर्ण- -म् तैआ. ३, १२, ७;  
 १३, १.  
 भादित्य-व्रत- -म् आ. २, २३, १९;  
 जैआ. २, २३, १३.  
 भादित्य-सवन- -नम् श. ४, ३, ५,  
 १२.  
 भादित्य-सामन्- -म जैआ. १, ३;  
 -मनी जैआ. १, ३, २२.

भादित्य-स्थाली- -ली श. ४, २, २,  
 १६; तै. १, ४, १, ५; -लीम् श. ४,  
 ३, ५, ९; -त्या तै. १, ४, १, ५.  
 भादित्या(-त्यऽआ-)ङ्गिरसी- -तीः  
 शां. ३०, ६.  
 भादित्या(-त्यऽआ-)त्मन्- -त्मा आ.  
 २, २५, १०.  
 भादित्यानाम(म्ऽअ-)यन- -म् ऐ.  
 ४, १७; शां. १८, १०.  
 भादित्या(-त्यऽआ-)रम्भण- -म् ऐ.  
 ३, २९.  
 भादित्या(-त्यऽअ-)र्क-पुष्प- -त्ये  
 जैआ. १, ५६५.  
 भादित्ये(-त्यऽइ-)ष्टि- -ष्टिः शा. ११,  
 ५, २, ४; -ष्ट्या गो. २, १, २५.  
 भादित्यो(-त्यऽउ-)पस्थान- -म् सा.  
 १, २, ५.  
 भादित्यौही(←त्यऽवह्)- -हीः तां.  
 २१, १, ७.  
 भादिनव-दर्शी- -शंम् तै. ३, ४, १६, १.  
 भा/दिश, आदिशति श. १, १, २,  
 १८; १९; २, १, २२; ७, १, ६; १९;  
 ८, ३, २४; ३, ७, ४, ३; का. २, १, २,  
 १४; ४, २०; आदिशति श. १, ७,  
 १, ६; १९; ३, ७, ४, ३; का. २, १,  
 २, १४; आदिशामः जैड. ३, ६,  
 ४, १; आदिश जैड. ४, ५, ५;  
 आदिशेत् श. १, ६, २, ७; ३, ५, २,  
 ८; ७, २, ४, २०; का. २, १, ४, ५;  
 २, २, ५; ९; आदिशेत् श. १, ३,  
 २, १०.  
 भा-दिश- -शः शा. २, ४, ४, २४;  
 ३, ८, ३, ३५; का. १, ३, ४, १४;  
 -शम् श. ४, २, १, १२.  
 भा-दिश्य ऐआ. ५, १, ४; श. १,  
 ३, २, ६.  
 आ-दिष्ट, ष्टा- -ष्टम् श. १, १, ४, २४;  
 ७, ४, १०; आ. १; -ष्टा श. ११,  
 १, ५, ११; -ष्टाः का. १, २, २, ४;  
 १, ५, ११; -ष्टाः का. १, २, २, ४;  
 १, ५, ११; -ष्टाः का. १, २, २, ४;

† 'आ-दिनव (←√दिव्+त्सुट् वर्णविनिमयो गुणाभावश्च) +दर्श- ' इति भा. 'आदिनवो दोपस्तं पर्यति' इति म. 'आदि-नव-दर्श-' इति द.

-ष्टाम्यः का. २, १, ३, २५; -ष्टाम्  
 ऐ. २, १६; -ष्टेभ्यः दै. १, ३.  
 आ-दिष्ट-दक्षि(ण→)णा- म् श.  
 ६, २, २, ४०.  
 आ-दिष्ट-सामन्- मनी जै.  
 १२९; १३२.  
 आ-देश- -शः श. १४, ५, ३, ११;  
 तैआ. १, ३२, २; ७, ११, ४; ८, ३, १;  
 जैउ. ४, १०, ४, ४; ११, ३, १२;  
 -शाः श. १०, ४, ५, १.  
 आ-देशम्(णमुल्) तै. ३, ३, ८, ८.  
 आ-देश्- -ष्टा ऐआ. ३, २, ४; शांआ.  
 ८, ७.  
 आदीधी- आ/धी द्र.  
 आ/धीप्, आदीष्यात् श. ६, ६, १,  
 २३; २४.  
 आ-दीप्त, सा- -सः तै. २, १, १०, २;  
 -सा तां. २, १७, १; -सांशं श.  
 १४, १, ३, १५; १६; -सायाम् तै.  
 २, १, ३, ९.  
 आ-दीप्य श. १२, ४, ४, ६; ७; तैआ.  
 ५, ४, ५.  
 आ/ष्ट, आद्रियते श. ३, ३, ४, १४;  
 आद्रियते श. २, ३, ३, ८; जै.  
 १६१; जैउ. २, ५, २, २; आद्रियन्ते  
 ऐआ. १, १, १; आद्व्राते जैउ. ३,  
 १, २, १; आद्व्वम् श. ३, ८, ३,  
 २८; ११, ६, २, ५; आद्रियन्त ऐ. ६,  
 १७; आद्रियत ऐ. ३, ३, ७; ६, २४;  
 शांशु. १; २४, १; २७, १; २८, ८;  
 श१, २, ५, २१; ३, १, २, १; ५, ३, २३;  
 ७, ४, २, २; ९, ३, १९; २, १, ४, ३-  
 ५; २८; २, १, ५, ९; २, १, ७; ४, ३,  
 १०; ६, ३, १७; ३, ३, ४, १९; ६, ३,  
 २; ८, १, १६; २, २, ५; ३, १६; ४, २,  
 ३, १८; ३, ४, १२; ४, ५, १७; ५, १,  
 ३, ११; २, ३, १; ८, ६, १, १६; ९,  
 १, १, ३, ९; २, १२; १६; १०, ५, २,  
 ६; ११, ५, १, ९; १२, ४, १, २; २,  
 ८; का. १, १, २, १२; ४, २, ५,

२५; २६; २, १, ३; ६; २, ११; १२;  
 ३, १२; ६, ३, १०; २, २, ३, ९; १३;  
 १९; जै. ६२; ९०; १३९; जैउ. ३,  
 ३, ३, ६; गो. २, ३, ३; आद्रियेरन्  
 श. ४, ५, २, १; १०, १; आद्व्याः  
 ऐ. ५, १४; श. ११, ५, १, ९.  
 आ-द्वर्तव्य- -म् गो. १, १, २५.  
 आ-द्वत्य जै. १३०.  
 आ-द्वत्य- -म् ऐ. १, ४; ११; २, ३;  
 २२; २३; २६; ३, १८; ३, ७; ऐआ.  
 १, २, ३; ४.  
 आ-द्रियमाण- -णाः जै. ४७;  
 आ/द्वृ आ...द्विषि जै. १९९.  
 आ-द्वीर्य श. १४, १, २, १२.  
 आ-देश- , आ-देश्- आ/दिश् द्र.  
 शिआद्य- आदि द्र.  
 आद्य, द्या(√अद्) - -द्यः ऐ. ७, २९;  
 ऐआ. २, १, २; श. १, ३, २, ११;  
 १२; १५; ५, ३, १८; ८, ३, ५; ६; ४,  
 २, १, ३; १२; १७; ५, ४, ४, २१; तां.  
 ६, १, १०; जै. १६५; -द्यम् श. १,  
 ३, २, १२; १४; ५, ३, १८; ८, २, १७;  
 ३, ५; ५, ३, ३, १२; ४, २, ३; ४, २१;  
 १०, ६, २, १; १३, ४, ४, ८; तां. ६,  
 १, १०; २७, ९, ३; जै. १०६; -द्या  
 ऐआ. २, १, २; -द्याः श. ४, २, १,  
 १२; १७; तै. १, ७, १०, २; जै.  
 १०६; १६५; -द्याम् शां. १३,  
 २, ९, ८; -द्ये श. १, ५, ३, २;  
 -द्येन श. १, ५, ३, १९.  
 आ/द्वृ, आद्ववति श. १४, ७, १, १७;  
 ४०; ४१; आद्ववन्ति ऐ. ३, २०;  
 आद्वव श. १, १, ४, १२; ६, ३, २,  
 २; का. २, १, ३, १६; आद्ववन् ऐ.  
 ३, २०; जैउ. १, १८, ५, ६; २, २,  
 १, ११.  
 आ-द्ववत्- -वतः जै. २०८; -वन्तम्  
 जै. १८१.  
 आ-द्वत्य जै. १७; १९८.  
 आ-धर्ष- धृप्/द्र.

आ-ध्वनीय- आ/धु द्र.  
 आ/धा, आधत्ते ऐ. ७, १२; शां. १,  
 १; श. २, १, १, २; ४; ५; ११; २,  
 ११; ३, ४; ४, ७; १४; २४; २७;  
 २, १, १५; १७; २२; २, १४; १५;  
 ६, ६, ४, ११; ८, २, ११; ९, २, ३,  
 ५०; १२, ९, २, १०; का. १, १, १,  
 २; ३; १०; २, ७; ४, ६; १४; २३;  
 २४; २, १, १०; ११; २, १०; तै. १,  
 १, २, ७; ३, २; ७; ८; १२; ४, १; ५, २;  
 ३; ७; ८, २; ३; ५; ६; ९, १०; १०,  
 ६; २, १, ६; जैउ. १, २, ३, ७; ३,  
 ६, ५, ८; गो. १, २, १५; आधत्ते  
 श. २, १, १, १४; २, ६; ७; ८; १७;  
 ३, ४; ८; ४, २८; ३०; २, ३, १; ३,  
 ३, ३; ११, १, १, २; ३; ६; १२, ४,  
 १, २; का. १, १, १, १०; २, ३; ४;  
 ५; ८; १०; ११; ४, १; ८; २५; २६;  
 २, ३, १; तै. १, १, २, १; २; ७; ३, ३;  
 ४, २; ५, १; ६, ५; ९, १०; आधधाति  
 ऐ. २, ६; ३, ६; ७; ९, ३; ८, ८; २०;  
 श. १, ८, १, ४१; २, १, ४, १४;  
 २५; २६; २, ३, १२; १३; ६, १, ३, ३;  
 ५, २, २, १९; २१; ४, ३, २, ३; ४, २५;  
 ६, ५, २, ४; ५; ६, २, १०; १४; ३, १;  
 २; ५; ६; १२; १४; १७; ४, १; २;  
 ४; १२; ७, ४, १४; ८, १, ५; ७;  
 १३; १५; ७, १, २, ११; ८, ७, २,  
 ३, ९, २, २, १; ३; ७; ३, ३६;  
 ३७; ३९; ४०; ४५; ४६; ३, ४,  
 १८; ४, १, ६; ३, ३; ४; १०, १,  
 ५, २; ६, २, ३; ४; ११, २, ७,  
 ३, ३; १२, ५, २, ७; १३, ५, २, ७;  
 का. १, १, ४, १४; तै. १, १, ४, ३;  
 ५, २; ३; ८, १; ३; ९, ४; ५; ३, १०,  
 ३; ५; ७, ९, ६; २, १, ३, ८; ३, ३, ७,  
 २; ८, २; ३; ८; ६, १, ३; आधधाति  
 श. ४, ३, १, २; ६, १, २, ३०; ७, १,  
 २, १०; १०, १, ५, १; ११, ३, ३, २;  
 ४, १, ११; ६, १, ८; तै. २, ३, ८, ५;

† 'प्ताः' मुपा. स्वरदिचन्त्यः ।

तां. १७, १२, २; जै. ३, २, ४, ६;  
 ५, ८; गो. १, २, १५<sup>३</sup>; २, ३, २, ३;  
 ४, ६; आदधाते श. ३, ३, ४, २१;  
 ६, ३, १९<sup>३</sup>; जै. ६१; आधत्तः श.  
 ५, १, ५, २८; आदधते श. १३,  
 ५, ४, १९; तै. १, ८, ४, १; २;  
 आदधति ऐ. १, १४; श. ३, २, १,  
 ४०; ५, ४, ३, २३; ६, ४, ४, १८;  
 १०, ५, ३, ३-७; ११; का. १,  
 ६, १, २२; आदधति श. १०,  
 ६, २, ३; ४; आदधासि श. ११,  
 ५, ३, ३; आदधे श. २, १, ४,  
 २८; ३, ५, १, ३२<sup>३</sup>; का. १, १, ४,  
 २५; तै. १, १, ७, २, ३; ८, ६; २, १,  
 २४; तैआ. ६, ९, १; आदधामि  
 श. ११, ५, ३, ६; १४, ९, ४, १०; तै.  
 १, १, ४, ८; ९<sup>३</sup>; २, १, २०; २४; २,  
 ५, ६, २; तैआ. ४, ३७, १; आ...  
 दधमसि श. ६, ६, ३, ५; आदधे  
 श. २, १, २, ६; २, ३, १; ४; का. १,  
 १, २, ३, २, ३, १; ३; तै. १, २, १,  
 १९; तैआ. ६, ६, १, २; आदधिरे  
 श. २, १, २, ७; का. १, १, २, ४;  
 आदधुः श. ५, १, ४, ८; ६, २, २,  
 ७; आदधुः श. ५, १, ४, ८;  
 आधास्यति गो. १, २, १८;  
 आधास्यन्ति गो. १, २, १८;  
 आधास्यध्वे श. २, १, ४, १५; का.  
 १, १, ४, १५; आधास्यामि तै.  
 १, १, ४, ६; आ...धास्यामहे  
 श. २, २, २, १२; का. १, २, २, ८;  
 आ...दधत् तै. ३, ६, ४, १;  
 आदधाते श. २, १, २, १; आध-  
 त्ताम् श. १४, ९, ४, २०; तैआ.  
 १०, ४०, १; मं. १, ४, ७; ५, ९;  
 आदधतु श. ५, १, ४, ८; आधत्स्व  
 श. २, २, २, २०; का. १, २, २, १५;  
 आधेहि श. ११, ५, ४, ५; तै. १,  
 २, १, १२; तैआ. १, १२, १; मं.  
 १, २, १९; ६, २६; आ...धेहि तै.

२, ४, ५, ३; आदधामहे श. २, १,  
 १, ९; आदधामहे श. २, २, २,  
 १०; आदधाम का. १, १, ४, २४;  
 आधत्त श. १, १, ५, १; ६, ६, ४,  
 १२; का. १, १, ४, ६; तै. १, १, ५,  
 १; २, १, ३, ७; मं. २, ३, १६; जै.  
 १९७; आ...धत्त तै. २, १, ३, ७;  
 आदधात् तै. १, १, ४, ७; २, ७,  
 १७, २<sup>३</sup>; आदधत श. २, १, १,  
 १०; २, २, १४; तै. १, १, २, २, ३;  
 ४, ४<sup>३</sup>; ५<sup>३</sup>; आदधीत शां. १, ३<sup>३</sup>;  
 १८, ६; श. १, ७, ३, २३; २४; २५<sup>३</sup>;  
 २, १, २, १<sup>३</sup>; २-४; ६; ८; ९; १०;  
 ११<sup>३</sup>; १२; १३; ४-९; २, ३, ५; ७-  
 १०; ११, १, १, ३; ६; ७<sup>३</sup>; का. १,  
 १, २, १<sup>३</sup>; २<sup>३</sup>; ३; ५; ६<sup>३</sup>; ७; ९;  
 ११; १२; ३, ३<sup>३</sup>; ४-८; ४, ९; २, २, ९;  
 ३, ४; ५; ८; तै. १, १, २, १;  
 ३; ४; ६<sup>३</sup>; ७<sup>३</sup>; ८<sup>३</sup>; ४, १<sup>३</sup>; ८, ६; १०,  
 ६; आदधीत श. २, १, २, ९; २, ३,  
 ६; ३, ३, ६; का. १, १, २, १; तै. १,  
 १, ४, १; तैआ. १, ३१, १; तां.  
 २७, १३, १; आ...दधीत श. २,  
 १, २, १०<sup>३</sup>; का. १, १, २, २<sup>३</sup>; ६;  
 आधेयात् गो. १, २, १५<sup>३</sup>; आदध्यात्  
 ऐ. ५, ३१<sup>३</sup>; श. २, १, ४, १४; का.  
 १, १, ४, २४; ६, ६, ३, १५; ९, २,  
 ३, ४; तै. १, १, ४, ९<sup>३</sup>; ९, ६; ७;  
 १०<sup>३</sup>; आदध्यात् श. २, १, ४,  
 १४; का. १, १, ४, १४<sup>३</sup>; तै. १, १,  
 ५, ९; ९, १०; २, १, ३, ९; तां. १६,  
 १०, ६; आदधीय गो. १, २,  
 १८; आधित तै. ३, ६, ११, ३;  
 आ...धित जै. १, १, ४, ७;  
 आ...धात् तैआ. ३, १, १; आधाः  
 श. १, ४, ३, ११-२१; तैआ. ४,  
 २०, २; तां. १, ३, १.  
 आधीयते श. २, १, ४, १०<sup>५</sup>; ११-  
 १३; ६, २, १, १२; का. १, १,  
 ४, १०; तै. १, १, ४, ९; ५, ३; ६, ८,

६; आधीयते का. १, १, ४, १०;  
 तै. १, १, ४, ५; ६; ८<sup>३</sup>; ९; ५, ८; ६, ८,  
 ६; १०, ४; तां. १६, १०, ६<sup>३</sup>; ८<sup>३</sup>;  
 गो. १, ३, १९<sup>३</sup>; आधीयन्ते शां.  
 २, ३; तै. १, १, १०, ४; ६; गो. १,  
 १, २८; २, १५; आधीयेरन् तै. १,  
 १, ८, १.

आधित्सन्त तै. १, १, २, २.

आ-दधत्-त् श. ४, ३, १, १, ५, १,  
 ५, २८; तै. ३, ३, ८, ९.

आ-दधान-न्तः तै. २, २, १, ६,  
 -नेन गो. १, २, १५.

आ-धात्त्व्य-व्याः तैआ १०, ६२, १.

आ-धान-न्तम् ऐ. ७, १०; तै. १,  
 ६, ३, ९; -नेन श. २, १, ४, २९;  
 का. १, १, ४, २६.

आ-धाय ऐ. ५, ३०; ८, ८; ९; शांआ.  
 ४, १५; श. २, २, २, १०; १४; ५,  
 २, ४१; ६, ३, १, ४१; ६, ४, ६<sup>३</sup>; ७,  
 ४, १४; ११, ५, ४, १२; १४, ३, १,  
 २२; ९, ४, २३; का. १, १, १, ७<sup>३</sup>; ४,  
 २४; २, २, ९; १४-१६; ६, १,  
 २९; जै. १२७; जै. ३, ४, ५, ७.

आ-धास्यत्-त् श. २, २, ३, १२;  
 १३; ३, ५, १, ३६; का. १, १, १,  
 २; २, ३, १०; ११.

आ-धास्यमान-न्तः तै. १, १, ९, ८;  
 -न्तम् का. १, १, ४, १; -नात् श.  
 २, १, ४, १५; का. १, १, ४, १५.

आ-धीयमान-न्तः तै. १, १, ८, ४;  
 -ने तै. १, १, ८, १; २.

आ-धेय-न्तः तै. १, १, ३, ८; १२;  
 -यम् श. २, १, २, १०; का. १, १,  
 २, ७; -याः गो. १, २, १५<sup>३</sup>;

आ-हित, ता-न्तः शां. २५, ३, ६;  
 श. २, २, २, १५; १६; १७<sup>३</sup>; १६,  
 ८, २, १<sup>५</sup>; का. १, १, ४, २६; २, ३,  
 ११; १२; तै. १, १, ४, २; ५, ५, १;  
 २, ४, ७, २; ६, १०, ५; -तम् ऐ.  
 ३, १२<sup>३</sup>; शां. १४, ३<sup>३</sup>; शांआ.

१२, १<sup>३</sup>; श. १०, ५, २, ४; त. १, ५, ५, १; ३; ५; जैड. १, ५, २; गो. १, २, १८; २, ३, १०; -त्स्य तै. १, १, ५, ९; -ता श. ६, ३, १, ४१; तैआ. १, २७, ६; -ता: श. ३, ९, १, १२; तै. १, १, ९, १०; तैआ. ६, ५, ३; -त्तानि? ऐ. ३, ३१४; -ते श. ६, ८, १, ११<sup>३</sup>; -तौ श. २, १, २, ३; ४, ८; ११, १, १, ६; का. १, १, २, १; ४, ७; १०-१३; २, १, १३.  
 आहिता(-तऽअ-)-भि- -भि: ऐ. ७, २<sup>३</sup>; ८<sup>३</sup>; ९<sup>६</sup>; श. २, २, २, १४<sup>३</sup>; ४, २, ११; ६, १, ३७; का. १, २, २, ९<sup>३</sup>; ३, ३, १०; तै. १, १, ४, २; गो. २, १, १४<sup>३</sup>; १५<sup>३</sup>; -भिना श. २, २, २, २०; ५, ४, २, १; -भे: श. १२, ३, ५, २; १३, ८, ४, ११; तै. २, १, ५, २; ३, ७, १, ३; ३, १; ५; ६; गो. २, २, १.  
 आ-हिति- -तय: श. १०, ६, २, २<sup>३</sup>; ३; ४.  
 आ-धाय- आ/धृ द्र.  
 आ/धाव्, आधावन्तु श. ३, ९, ४, २१; आधाव श. १, १, ४, १२; का. २, १, ३, १६; आधावत् ऐ. ७, ९<sup>३</sup>.  
 आ-ध्रि(√ध्रै)- -धिमू श. १३, १, ८, ३; तै. ३, ८, ११, १; १७, ३; -ध्या श. १२, ५, १, ४.  
 आधिदैवत(←अधि-देवत)- -मू ऐआ. १, ३, ८.  
 आधिपत्य(←अधि-पति)- -त्यमू ऐ. १, ३०; ३, ३३; ७, २०; ८, ६; ९; १०; १४; १५<sup>३</sup>; १९; शां. २६, ३; शांआ. ६, २०<sup>३</sup>; श. ८, ४, २, २<sup>३</sup>; ३<sup>३</sup>-१२<sup>३</sup>; ३<sup>३</sup>; १३, १, ७, ३; ४, ३, १५; ७, १, १<sup>३</sup>; तै. २, ७, १८, २; तां. ११, ३, ९<sup>३</sup>; १३, ५, २०<sup>३</sup>; ९, २, ३<sup>३</sup>; १४, ९, १२; १५, ३, ३५; २२, ९,

२; ३; २३, १३, २<sup>३</sup>; १४, ३<sup>३</sup>; जैड. ३, २, १, ६; ८; सा. ३, ९, ५; -त्याय ऐ. ८, ६; १२-१४; १७-१९; श. ३, ९, ३, ६; ९, ३, ३, ११<sup>३</sup>; तै. १, ७, ४, २; ६, ७; जै. १४१; जैड. ३, २, १, ७; -त्ये ऐ. ७, १८; श. १४, १, २, १९-२३; तैआ. १, ३१, ४; ४, ५, ३<sup>३</sup>; ४<sup>३</sup>.  
 आधिरथी(थ्य जै.)य(अधिरथ→आधि-रथ+छ, यत्)- -यानि-ध्यानि आ. जैआ. १, ५३३.  
 आधी(आऽअधि/√ इ) आध्यापयेत् तैआ. १, ३१, ५.  
 आ/धी(←√ध्रै), आदीधीत तां. ७, ६, २; ८, ८.  
 आ-धीत, ता- -तम् ऐ. ५, २५; तै. ३, ८, ११, १; तैआ. २, ५, ३; ३, १, १; -ता श. ३, १, ४, १४; -ता: शां. ३, १, ४, १४<sup>३</sup>; -ताय श. १३, १, ८, ३; तै. ३, ८, ११, १; १७, ३; -ते श. ३, १, ४, १२; १३.  
 आधीतः-यजुस्- -जूषि श. ३, १, ४, २; ११; १४.  
 आ/धु, धू, आधूनोति श. ११, ५, ९, ८; ९<sup>३</sup>; १४, १, ३, ३०; आधूनोमि श. ११, ५, ९, ८<sup>३</sup>; ९; आधुनुयात् तै. १, ४, ७, ४.  
 आ-धवनीय- -यम् ऐ. ७, ३२; -ये श. ३, ९, ३, ३०; ४, ३, ५, १८.  
 आ/धूप्, आधूपयत् तैआ. ४, ३, १.  
 आ/धृ, आ- -दधे तै. २, ४, ५, १.  
 आध्रियत् तै. १, ५, ४, २.  
 आ-धायर्ष- -मू श. ३, ४, ४, ९.  
 आ/धृप्, आदधर्षति तै. २, ४, ६, ९;  
 आदधर्षः ऐआ. ५, २, १; आदधर्षत् ऐआ. ५, २, १.  
 आ-धर्ष- -र्ष: ऐआ. ५, २, १.  
 आ-धृपाण- -णम् ऐआ. ५, २, १.  
 आ-धृष- ऐआ. ५, २, १.

आ/ध्मा(→धम्), आधम तैआ. १, १२, १.  
 आध्मायति श. १४, ६, २, १२.  
 आ-ध्मात्- -त: श. १४, ६, २, १२; तां. ५, १०, २.  
 आ-ध्मायमान- -ना: जै. १७<sup>३</sup>.  
 आध्यात्मिक(←अध्यात्म)- -कम् शां. आ. १०, १.  
 आध्यायिक(←अध्याय)- -क: तैआ. ८, ८, १.  
 आध्- -ध्र: तै. २, ८, ९, ७.  
 आध्वरिक(←अध्वर)- -म् श. १३, २, ७, १.  
 आध्वर्यव(←अध्वर्यु)- -म् ऐ. ५, ३२<sup>३</sup>; ३३; श. ११, ५, ८, ४; ७; तै. २, ६, १०, ५; ३, ६, १३, १; गो. १, २, ११<sup>३</sup>; १६; २४; ३, २<sup>३</sup>; ५, १७.  
 आध्वे √आस् द्र.  
 आनद् √आश् पद्र.  
 आनद्ध(←अनद्ध)- -हे श. ७, ३; २, १; -हेन गो. १, ३, १३<sup>३</sup>.  
 आनन्तर्य(←अनन्तर)- -र्यम् शांआ. २, ११; -र्यात् शां. २६, ३<sup>३</sup>.  
 आनन्द्य(←अनन्त)- -न्त्यम् श. १३, ७, १, १; गो. १, ५, ८<sup>३</sup>; -न्त्यानि आ. २, १४, १-६.  
 आ/नन्द, आनन्दयाति तैआ. ८, ७, १,  
 आ-नन्द- -न्द: शांआ. ५, ५; श. १०, ३, ५, १३; १४<sup>३</sup>; ५, २, ११; १४, ६, १०, १५<sup>३</sup>; ७, १, ३१-३९; तै. २, ४, ५, ७; ६, ५; ३, १०, १, १;  
 ३; तैआ. ८, ५, १; ७, १; ८, १; २<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>; ९, ६, १; १०, ३; १०, ६३, १; -न्दम् शांआ. ३, ७; ४, १५<sup>३</sup>; ७, ६; ७<sup>३</sup>; ८; श. १०, ३, ५, १४; १४, ६, ९, ३४; तै. २, ४, ६, ५; ३, ४, १२, १; तैआ. ७, ६, २; ८, ४, १; ९, १; ९, ६, १; सं. १, १, ११;  
 -न्दस्य शांआ. ५, ८; श. १४,

†आन. मुपा. १। 'हि । तानि'इति H. । ‡आ/√धातेरिति सा.प्रतीयेते §'नाध्व आध्वर्ष दाधृपाणम्(तु.अ.६, ३३, २); इति मुपाठे ह्यपान्तराणि प्रकल्पितानि तान्यत्र क्रमेण निर्दिष्टानि । K.T. टि. ६. ।

५, १, २२; ७, १, ३१; तैआ. ८, ८, १; -न्दाः शां. २, ७<sup>३</sup>; श. १४, ७, १, ११; ३३-३९; तैआ. ८, ८, १; २<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>; -न्दात् श. १४, ७, १, ११; तैआ. ९, ६, १; -न्दात् शां. २, ७; श. १४, ७, १, १०; -न्दानाम् श. १४, ५, ४, ११; -न्दाय तै. २, ६, १, ५; ३, ४, २, १; १५, १; तैआ. ६, ११, २; -न्देन तैआ. ९, ६, १.  
 आनन्द-ज- -जः वं. १; -जात् वं. १.  
 आनन्द-ता श. १४, ६, १०, १५.  
 आनन्द-नन्द- -न्दौ तै. २, ६, ५, ६.  
 आनन्द-स्य- -यः तैआ. ८, ५, १; -यम् तैआ. ८, ८, ५; ९, १०, ५.  
 आनन्दा(न्दऽआ-)स्मान्- -स्मानः श. १०, ३, ५, १३.  
 आ-नन्दिन्(-न्द+इनि)- -न्दि शं. १४, ४, ३, २८; -न्दी तैआ. ८, ७, १.  
 आ/नम्, आनमन्ते ऐ. ८, २६; आनमन्ति तै. २, ४, ६, ४; ८, ५, ६.  
 आ-नत- -तः श. ११, ७, ३, ३<sup>३</sup>.  
 आ-नति- -तिः श. १२, ८, ३, ३ १<sup>३</sup>; तै. २, ६, ५, ८<sup>३</sup>.  
 आनशुः, आनशे, आनशिरे, आनाश  
 √अश् ग्द्र.  
 आनशान(१√अश्)- -नः तैआ. २, ३, १; -नाः तैआ. १०, १, ४.  
 आनसु(←अनसु)- -सानि श. ५, ४, ३, १६.  
 ?आनाक्षिपी- -प्यः शां. ३०, ७.  
 आनिर्हत्(←अनिर्हत्)†- -तेभ्यः श. ९, १, १, २३.  
 आ-नि/पद्, आ...निपसाद् ऐ. ८, १३; १८; तै. १, ७, १०, २; २, ६, ५, १; आ...नि...सदताम् तै. ३, ६, ३, ३; आनिपीदत् तां. १४, ५, ४; आ...निपीदत् शां. २४, २; तां. ९, २, १८; जै. ८५.  
 † 'आनिर्हत्' P.W. प्रभृतिषु

आ-नि-पत्त- -त्तः तैआ. ४, ११, ६.  
 आ/नी, आनयति श. १, २, २, ३; ३, ८; ३, १, ४, १७; ५, ३, १३; १४; ८, ३, २५; ४, १, ३, १९; ३, ५, १२; २१; ५, ३, २, ८; ७, १, १, ४४<sup>३</sup>; १४, २, १, १८<sup>३</sup>; २, १३; ३, १, २३; तै. १, ६, २, ६; ३, ४; ५; १०; २, १, ५, ५; ३, २, ३, ६; ३, १०, ४; आन-यति श. १, २, ३, ८; का. २, २, १, २१; जै. ३, १, ५, ६; आन-यन्ति ऐ. ८, २४; तां. ४, ४, ६, २१, १४, ८<sup>३</sup>; आनिनाय जै. १९४; जै. १, २, २, ३; आनिन्यिरे जै. ११५; आनिन्युः श. १, २, ३, १; आनय का. १, १, ४, १५; आनयत् ऐआ. ५, २, ५; दै. १, १५; आनयन् श. ३, ५, १, १८; १९; तां. ६६, १२, ४; जै. १३६<sup>३</sup>; आनयेत् शांआ. १२, ८; श. १४, ३, १, २४; आन-येत् तै. १, ६, ३, ५<sup>३</sup>; जै. ३, १, ५, ६; आनयेयुः शां. ८, ९; श. १४, १, १, ३२.  
 आ-नयत्- -त् श. ४, ५, ८, १६.  
 आ-नीत्- -तः शां. १८, १२; तै. १, ५, ६, ७; -ते श. १४, २, २, १४.  
 आ-नीय शांआ. ४, ७; श. १, ७, १, १८; ११, ५, ३, ४; ७; ९, ६; ६, १, १३; १२, ८, १, ८; १३, १, ६, ३; ३, ८, ६; १४, ९, ४, २३; ष. ५, १०.  
 आ-नीयमान, ना- -नम् श. १, ७, १, १६; -नाः का. २, २, १, १; -ने श. १४, ३, १, ३०; तैआ. ५, ११, ४.  
 आ-नेतवै श. २, १, ४, १६.  
 आनुजावर(←अनुजावर)- -रः तां. २, १०, २<sup>३</sup>; -रऽश्वा तां. १६, १४, २; -रम् तै. २, २, १०, १; -राय तां. २, ३, २.  
 आनुतुन्न(←अनु-तुन्न)- -म् तां. १२, १०, ११.  
 आनुदेशि(क→)की- -क्यौ सं. ३.  
 स्वरपा. चिन्त्यः । † 'अनूपे इति मुपा. ?

आनुपूर्व(←अनुपूर्व)- -वैण गो. १, १, २७.  
 आनुमत(←अनुमति)- -तेन तै. १, ६, १, ४.  
 आनुश्रविक- -कः तैआ. १, ७, ३.  
 आनुपक् ऐ. १, २८; श. १, ३, ३, १०.  
 आनुष्टुभ, भा(←अनुष्टुभ)- -भः शां. १७, १, २; ३<sup>३</sup>; २२, ७; श. १३, २, २, १९; तै. १, ८, ८, २; ३, ३, २, १; तां. ४, ५, ७; १२, १३, २७; २१, ९, ८; जै. ७४; १३३<sup>३</sup>; -मम् ऐ. २, ३७; ३, ४७; ४८; ५, ४<sup>३</sup>; ऐआ. १, १, ३; ५, ३, १; शां. ८, ५; १४, २; २२, ७; ८<sup>३</sup>; २४, ६; ७; ८; शांआ. २, १५; ११, ७; श. ६, ३, १, ४१; ७, २, १६<sup>३</sup>; ११, ५, ९, ७; तां. १२, ८, ८; ९, ९; २१, ९, ८; दै. २, २; जै. ८; ६३; गो. १, १, २०; ५, १९; -मस्य तां. १०, ६, ४; ११, ५, २३; -भा श. १३, २, २, १९; -भानि शां. २४, ४; ८; -भेन ऐ. ८, १२; १७; ऐआ. ५, १, ४<sup>३</sup>; शां. १७, १; शांआ. १, ७; श. ६, ३, १, ४१<sup>३</sup>; ५, २, ६; ३, १०; ४, १७; ७, ५, २, ६१; तै. २, ७, १५, ५; तैआ. ४, ६, ३; ५, ५, २<sup>३</sup>.  
 आनुष्टुभी ऐ. ४, ६; तां. १२, ८, ८.  
 आनूप(←अनूप)- -पः तां. १३, ३, १७; -पम् तां. १३, ३, १६; -पे आ. १, २७७; जैआ. १, २७९<sup>३</sup>; -पेन तां. १३, ३, १७.  
 आनुशंस्य(←अनुशंस)- -म् गो. १, १, ३२.  
 आ-नेतवै आ/नी इ.  
 आनोभृतीय(←द्र+छ)- -यस्य शां. २७, २.  
 आन्त(आ+अन्त)- -म् ऐ. ३, ४५<sup>३</sup>; श. ३, ५, ३, ७; ७, १, १३; ७, ३, १, ३; ६; १०, ५, ४, १५.  
 † 'अनूपे इति मुपा. ?

आन्तर(अन्तर)- -रः शांआ. ४,५,८,  
७,१०,१; श. १४,७,१,२१<sup>२</sup>.

आन्तरिक्ष(← अन्तरिक्ष)- -क्षे तैआ.  
१०, १,१४.

आन्तरिक्षी- -क्ष्यः तै. ३, १२,  
७,१.

आन्त्य- -न्त्याय श. ५,२,१,२.

आन्त्यायन्- -नाय श. ५,२,१,२.

आन्त्र- -न्त्राणि श. १२, ९,१,३; तै.  
२,६,४,३.

आन्त्रा(न्त्रऽअ)-नुचारिन्- -रिणम्  
मं. २,७,२.

आन्द- -म् ऐआ. ३,१,२.

आन्धासात्, जै. ११४.

आन्धीगव(←अन्धीगु)- -वम् तां.८,  
५,१२; १२,११,२१; जै. ५५;५६;

जैआ. आ. १,५४५;-वेन तां.१२,  
११, २२.

√आप्, आप्नोति ऐ. १,८;२८; २,२६;  
३,४८; ४,७;२१<sup>३</sup>; २२;२६<sup>३</sup>; ५,  
२५;२९<sup>३</sup>; ७,२६;३१; ऐआ. २,  
३,४;८; शां. १,१;५; २, २<sup>५</sup>; ३;  
३,२;४; ८; ४, ४<sup>३</sup>;१४<sup>३</sup>; ५,१;३;  
५;८<sup>३</sup>; ६,१५;७,१<sup>३</sup>;५;८;१;३;  
८;९<sup>३</sup>;९,३; ११,२<sup>३</sup>;६; ७<sup>३</sup>; १२,  
८; १३,१;५; ८;१४, १<sup>३</sup>;२;४;५;  
१५, १<sup>३</sup>; १६, १०; १८, २<sup>५</sup>; ९;  
१०<sup>३</sup>; २५, १२; २६,३; श. १,६,  
३,२३;२६; २,१,१,१४; ४,५,८,  
१४<sup>३</sup>; ६,१,४; ६,२,२,३१; ७,२,  
२,२१; का. २,१,१,११; तै. १,  
४,१०,४<sup>३</sup>;५; आमोति श. १,१,  
१, १४; ३, ५,८; ९<sup>३</sup>; ६,१,१३;  
३, २५<sup>३</sup>; २६<sup>३</sup>; ७, ४, २२; २,  
१, १, १४; ४, ३; ४; २५; ३०;  
२,१,५;९;१५<sup>३</sup>;३,३, १८<sup>३</sup>; २०<sup>३</sup>;  
४,१,२;६,३,१०;३,१, ३,१७;४,  
५;२०;२१; २२<sup>३</sup>; २३;३,३,५;४,  
१,१४; ९, ४, ११; १३; ४,५,३,  
६;६,१,४;७,४,३,९;५,१८-२१;

२३; ६,२,२,३०;३५<sup>३</sup>; ३६;३७<sup>३</sup>;  
१२, ४, २, २-४;९; का. १,१,१,  
९;१०<sup>३</sup>; ४, २;३; २६; २,१, ३;  
१०<sup>३</sup>; ६, ३, ८; २, १, १, ११<sup>३</sup>;  
१४; तै. १,१,५,३; ४, १०, १<sup>३</sup>;  
२;३<sup>३</sup>; ४<sup>३</sup>; ५;८, १,२;७,१;१०,  
१;२,१,२, ५;२,९,१०;३,७,१;२;  
४<sup>३</sup>;७, १४, ३; ३,८,९,२;१०,५;  
१२,१;२;१६,१;१८,६;२०,३;९,  
२०,२;३;२२,४; १०,११,६<sup>३</sup>;७<sup>३</sup>;  
११,९, ४; ६;१०, १<sup>३</sup>;२; १२,५,  
७;१२<sup>३</sup>; तैआ. १,६,२; २,११,१;  
५,११,३; ७,६,२<sup>३</sup>; ८,१,१; १०,  
१४,१<sup>३</sup>; तां. २,२,२;४,२;१४,२;  
३,८,२;१२,२;४,१,३; ५, २,२;  
३; ६,३,१३; ५,९;७, ६,८;१०,  
४;८,१,६;९,३,१;६;७,१२; १०,  
१,१२;३,५;७; ८<sup>३</sup>; १३,१०,१३;  
१५,१,८;४,८; १२; १६, ४,१२;  
१३;९,१;१०,३;११,४; १७;१२,  
७;१४,२; १५,६; १७,९,४;११,  
३<sup>३</sup>; १३, १७;१८<sup>३</sup>; १४,१<sup>३</sup>;२<sup>३</sup>;  
३;४; १८,२,४; १४; ३,३; ६,५;  
८; २७;७, १; ५; १९, ५, ४;६;  
६,२; ७,६;९,४; १०,३;२०,२,२;  
३<sup>३</sup>;३,४;११,४;११; २१,४, १२;  
१३,६; १४,४; २२, ३,२<sup>३</sup>; ४,३;  
४;५; ५,५;८;७, ४;५;८, ५;१०,  
२<sup>३</sup>;१३,३;१६,२; २३,८,२; २५,  
१४,४; जै. ३१; जैट. १, १०,१,  
३-९; प. ३,७<sup>३</sup>; ४, ३<sup>३</sup>; सा. ३,  
९, ८<sup>३</sup>; गो. १, १,२; २६<sup>३</sup>; ३०;  
२,१५;३,१;५,१०<sup>३</sup>; २, १, २६<sup>३</sup>;  
२,१८<sup>३</sup>;३,७;१६<sup>३</sup>;४,४<sup>३</sup>;७; ५,८<sup>३</sup>;  
६,१;२<sup>३</sup>; आप्नुतः श. ६,६,४,३;  
तै. ३,११,७,४; जैट. ३,३,४,२;  
आप्नुवन्ति ऐ. ४,१६<sup>३</sup>; २२<sup>३</sup>; ५,  
१०;६,१९; २०; २४;३२; ७,१;  
ऐआ.२,२,४; शां.१६,११;१९,२;  
३<sup>३</sup>;१०;२०,१<sup>३</sup>;२;४<sup>३</sup>; २१,२;३;

४; २२, १;२; ८; २५, ३;७<sup>३</sup>;९;  
११<sup>३</sup>;१३; २७,३;६;७; श. ४,६,  
९,२०;आप्नुवन्ति श.४,६,९,१६;  
१७; १०,१, १,४; १२,२, १,८<sup>३</sup>;  
तैआ. ८,२,१; तां. ४, १,५;२,७;  
८;९;४,९;१०,४; २१,४,९; २३,  
२,३;४,६;२४,६,३; २५, १,१०;  
२, ५; ७, ३; १२, ४; जै. १८६;  
आप्नुथ जै. १८६; आप्नुमः श.  
२,१,४,५; का. १,१,४,४; आपुः  
शां. ८,१; १८,९;२१,१; २८,१<sup>३</sup>;  
श. १३, १, २, १२; २, ३, ६;  
आप्स्यति जै. ८६; आप्स्यति  
जै. १४३; आप्स्यामि प. १, ६;  
गो. १, १, २<sup>३</sup>; आमवत् श. १४,  
४,३,३४; आमवान् तां. १७, १,  
१; आप्नुवाथ जैट. ४, ८, ४,१;  
आमवानि ऐआ. १,४, ३<sup>३</sup>; ५,२;  
शां. २५,१४; श. १३, ४,१,१२;  
१३; ५, १, १४; आप्नुवाम शां.  
१९,५;७<sup>३</sup>; श. १२,२,३,९; १३,  
५,२,९;२२; आमोत् ऐ. ७,१९;  
८, ७; शां. १२, ८; श. ६,१,१,  
९;८,२,३,९;१४; ४,१६; १०,४,  
४,४; तै. २, ७, १४,३; आमोत्  
श. ६,१, १,९; ८,२,३, ९<sup>३</sup>;४,  
१-१५; १०,१,२,१<sup>३</sup>; ४,२, २५;  
१३,२, ५,१;३;४,१,१; १४, ४,  
३,३१<sup>३</sup>; तै. १,८,१,२; २,७,१४,  
१<sup>३</sup>; २<sup>३</sup>; ३, ९, १, १; २,३; तां.  
२०, ३, २<sup>३</sup>; आप्नुताम् तां. २०,  
११, ४; आप्नुवन् ऐ. ३, ४५;४,  
२६<sup>३</sup>;२८; ६,२४; शां. ६, १५;७,  
५; १९,१०; श. १०, ४,३, ११;  
आप्नुवन् श. १,६, १, १०; ३,  
९,४,१३; ४,६, ९,१६; ९, ५, १,  
२,७;१२, २, २,८;३, १;९; ३,३,  
१३-१३,६,१,३; तै. २, २,८,६;  
७,१४,२<sup>३</sup>; तैआ. ५, ११, ३; तां.  
४,१,२<sup>३</sup>;१५,११,५; १६,१४,२<sup>३</sup>;

† 'अन्धसा'इत्यस्य सामगाने प्रयोगः । अन्धसु. ६ ।

१७, १, १; २०, ३, ४; आप्नुम शां.  
 २८, १; आप्नुयात् श. ६, २, १,  
 १७; १४, ८, १५, ९<sup>३</sup>; आप्नुयात्  
 श. २, १, ४, ५; का. १, १, ४, ४;  
 गो. २, ५, ८; आप्नुयुः तां. २१,  
 ९, ९; आप्नुयाम् श. १३, ४,  
 १, १; तां. १८, ७, १; आप्नुयाम  
 शां. १२, ८; जैड. १, ४, १, १; २,  
 १; आप्यासम् ऐआ. ५, ३, २;  
 आपत् तै. १, ७, ९, ३; आपन् श.  
 ४, ६, ९, २०<sup>३</sup>; तै. ३, ६, १०, २;  
 आपम्ऽआपाम्<sup>†</sup> तैआ. १, १, १;  
 २१, १; २५, २; आपाम ऐ. ४, १७;  
 श. ७, २, २, २१; तैआ. ६, ६, २;  
 तां. ४, ९, १४; जैड. १, ४, १, २;  
 आप्यन् तां. १७, १, १; आप्यत  
 ष. ४, १; आप्याम शां. २८, १;  
 आप्यते ऐ. ५, ९; ऐआ. १, ३, ८;  
 ५, २; श. ६, २, १, २०<sup>३</sup>; १३, ३,  
 ६, ६; तै. १, १, ६, ४; ३, ३, ७, १,  
 ९, ११, २; १८, १; आप्यते तै. १,  
 २, ५, १; आप्यन्ते ऐ. ५, ३<sup>३</sup>; १६<sup>३</sup>;  
 ६, २५; ऐआ. १, ५, १; श. १०,  
 १, २, ९; २, ६, १; तां. ४, ४, १; १४,  
 ११, ५; १५, ५, ५; २२.  
 आपयति शां. ४, ४; आपयन्ति  
 श. ४, २, १, ३१; आपयीत<sup>‡</sup> शां,  
 ४, ४.  
 आपिपयिषन्ति श. २, ६, ३, ११;  
 १०, ४, ३, २१; का. १, ६, ३, ८,  
 आपिपयिषेत् श. २, ६, ३, ११;  
 का. १, ६, ३, ८.  
 ईप्सति ऐ. ४, २६; ऐआ. २, ३,  
 २; तै. १, ४, १०, ३; ३, ८, ४, २;  
 १६, १; २३, १; ईप्सन्ते शां. २१,  
 १; ईप्सन्ति शां. १८, ९; २५,  
 १०; श. १२, १, १, १; ईप्स तै.  
 २, ७, १४, १; २; तां. २०, ३, २<sup>३</sup>;  
 ईप्सत तै. २, ७, १४, २; तां. २०,  
 ३, २; ऐप्सत् श. १०, १, २, १;

ऐप्सन् तै. १, ३, २, ३; जैड.  
 १, ४, १, १; ई(ऐ)प्सन् ऐ. ६, २४;  
 ऐप्सीत् तै. १, ७, ९, ३; ऐप्सिष्म  
 जैड. १, ४, १, १; ४, ८, ४, ७.  
 आप्त, प्ता- -सः ऐ. ७, १९; शां.  
 ५, ८; १९, २; श. ४, ६, ९, १६<sup>३</sup>;  
 ६, २, २, ३५; ७, २, १, १७; १८;  
 ९, ४, २, २; ३; तां. १२, ११,  
 १<sup>३</sup>; २३, १, २; -सम् शां. १४,  
 ४<sup>३</sup>; १७, ५; श. १, १, १, १४; १५;  
 ६, ३, २६; ७, २, ५; ४. २२; ८, १,  
 ३६; २, १, १, ४; ४, २९; ४, ४, १८;  
 ४, ५, १, ११; १२; ७, ७; ६, ९, २०;  
 ५, ४, ३, ९; ५, ५, १३; ६, २, २, ३९;  
 ९, ५, २, ३; १०, १, १, ३; ५, १, ३;  
 ४<sup>३</sup>; ११, २, ७, १-५; १२, ३, ३, १४;  
 १४, ३, २, १९; २०; ६, १, ५-७;  
 का. १, १, १, २; ३; ४, ११; २,  
 १, १, ११; तै. १, ७, ९, ३; तां.  
 २१, १५, ५; २२, ११, ४; जैड. १,  
 २, ३, ८; ८, १, ३; १०, १, १०; ३, ६,  
 ५, ८; ७, १, १०; गो. २, ५, ३<sup>३</sup>;  
 -सा श. ४, ६, ९, २१; -साः श.  
 ७, ३, १, १४; १५; तै. ३, ९, १८,  
 २; तां. १६, ६, १०; १९, १८, ५;  
 जै. ४; जैड. ३, ५, ९, ३; गो. २,  
 २, १०; -सानाम् ऐ. ६, ३२;  
 -सानि ऐआ. १, ३, ८; श. १०, ४,  
 ३, २०; तै. ३, ९, १८, १; -साम्  
 ऐ. ५, ९<sup>३</sup>; श. ९, ४, २, २७; गो;  
 २, ६, १०<sup>३</sup>; -से तां. १२, ७, २.  
 १४, १, २; १५, ९, ३; -सेन तां.  
 २१, १५, ६; -सेषु तां. ४, ४, २;  
 -प्ती श. १२, ३, ३, १४.  
 आस-काम- -मः श. १४, ७, २,  
 ८<sup>३</sup>; -मम् श. १४, ७, १, २१.  
 आप्त-च्छन्दस्- -न्दः तां. ४, ८, ७.  
 आस-विभक्तिः- -म् तां. ४, ८, ७.  
 आस-स्तोम- -म् तां. ४, ८, ७.  
 आप्तव्य- -म् श. १०, २, ६, ७; १४,

७, २, २१.  
 आप्ति- -सिः शां. २६, १०; १३; १७;  
 श. ५, २, १, २; ९, १, १, ४४; ३,  
 ३, १९; १०, १, २, ९; ४, ३, १९<sup>३</sup>;  
 २०; १२, २, १, ७; -सिम् श.  
 १४, ६, १, ५-७; -सीः श. ५, २,  
 १, १; तै. ३, ८, १७, ३; -प्याः ऐ.  
 ८, १२; १४; १७; १९; -प्यै ऐ.  
 ४, १७; २६; ५, १८; १९; ६, ८<sup>३</sup>;  
 २०<sup>३</sup>; २१; २३; ऐआ. १, १, ३; २,  
 १; २; ३; ३, ८; शां. १, १<sup>३</sup>; ३; २,  
 १<sup>३</sup>; ३; ३<sup>३</sup>; ७<sup>३</sup>; ४, ४; १४<sup>३</sup>; ७, ४;  
 १०<sup>३</sup>; ८, १<sup>३</sup>; ९, २; ३; ४; ६; १०, २<sup>३</sup>;  
 ११, ५; ७; १३, २<sup>३</sup>; ९; १४, १<sup>३</sup>; २<sup>३</sup>;  
 ५; १५, २; ४; १६, ३; ४; ८-१०; ११<sup>३</sup>;  
 १७, १; २; ५<sup>३</sup>; १८, २; १४; १९, ३;  
 ४<sup>३</sup>; ७<sup>३</sup>; ८<sup>३</sup>; १०; २२, ९; २३, १<sup>३</sup>;  
 २५, १३; २६, ९; १२; १६<sup>३</sup>; २७,  
 ७<sup>३</sup>; २८, ७; १०; २९, ३; ८<sup>३</sup>; ३०,  
 २; ५; १०<sup>३</sup>; ११; शांआ. १, १; २<sup>३</sup>;  
 २, ५; ६; श. ४, ५, ७, ७; ९, ५,  
 २, १; १०, २, २, ८; ११, ५, २, १;  
 १२, २, २, ७; १३, २, २, १३; ३, १,  
 ४; ३, ६; ४, १, ५; ६; १०<sup>३</sup>; १५<sup>३</sup>;  
 २, २<sup>३</sup>; १३; ५, १, ३; ४; ८-१०;  
 १५<sup>३</sup>; ३, ९; ११; ४, २, ५; ६, १, ३<sup>३</sup>;  
 ६; ११; २, १२; १६; १९; ७, १, ३-८;  
 ९<sup>३</sup>; १२; तै. १, ३, ३, २; ४, ४; ६,  
 ४; ७, २; ८, ५; ८, २, ३<sup>३</sup>; ५, ६; २,  
 २, १, २<sup>३</sup>; ६, २; ३, २, ४; ६; ७, ३;  
 ३, ४, ५; ७, १; ८, १०, ४; १७, ३;  
 १८, ६<sup>३</sup>; १, ३, ३; ३; २०, २; २२, ४;  
 १२, ५, ९<sup>३</sup>; तैआ. ५, ३, ३; तां.  
 ४, १, ६; ११, ४, २; १२, ९, २०; १०,  
 १३; १५, १०, १; ११, १२; १६,  
 ७, २; २०, २, २; ११, ११; २१, ४,  
 १२; २२, ८, ५; गो. १, ४, २, ४; २,  
 १, ४<sup>३</sup>; १९; २२; २४; ३, २, ९; ११;  
 १६; २२; ४, २, १६; १८; ५, ३; ७;  
 १०; १४; ६, २<sup>३</sup>; ३; १५.



आसि-ख- -म् तै. २,२,८,६.	२०; सा. १,१,१३; आपद्येत श.	३,७,१,३३; ६,५, ४,१२; ९,२,
आप्तुम् तां. ९,७, १२; १८,६,२७.	१,२, ५,२६; १२, ४,२, २; ६,१,	३,३४; का. १, ४,१,१५; तै. २,
आप्त्वा ऐ. ३, ४५ <sup>३</sup> ; ४, १३ <sup>३</sup> ; १४;	६-३६; का. २, २, ३, २३;	५,४,१; ३,१,४,२ <sup>३</sup> ; तैआ. ४, ३,
२१; ६, २०; ७, १९; ८, १४, १९;	आपदि <sup>३</sup> श. १,७,३, १९; ४, १, ५, ४.	२, ५, ३, ६; आपृणस्व श. ९, २,
ऐआ. २, ५, १; ६, १; श. २,	आपादयति श. ११, १, ५, ६;	३, ३४; आपृणः शां. २१, २.
१, १, ४; ३, २, २, ४; ५, ४, ५, १८-	आपीपदत् श. १४, ७, ३, १४.	आ/पृच्, आपृच्चन्ति ऐ. ६, १; आप-
२१; २३; ६, ७, ४, ११; ७, ५, २,	आ-पत्तोः श. ९, ५, २, १.	पृच्चुः ऐ. ६, १; आ...पृणक्तु तै.
१४; ९, २, १, १८; ३, ३, २ <sup>३</sup> ; ८ <sup>३</sup> ;	आ-पृद्य शांआ. ३, ३; श. १, ४, ३,	२, ७, ८, २; १५, ३; आपृणचाम ऐ.
४, ४, १० <sup>३</sup> ; ११; १२, १, ३, २२;	२२.	६, १.
८, २, ३१; १३, २, ५, १; ३; १४,	आ-पन्न- -न्नः सा. १, ५, ३; -न्नम्	आपृधातु- -तुः गो. १, १, २६.
४, ३, ३१; का. १, १, १, २; तैआ.	श. १, १, २, १५; -न्नैः तैआ. १,	आ/पृ(→पृ), आपूर्यति तैआ. १, १४,
१, २३, ९; तां. ५, ४, ५; १८, ९,	१२, ३.	१; आ...पृणीताम् तै. २, ४, ९, ५;
२ <sup>३</sup> ; ४; ५; जै. १६२ <sup>३</sup> ; जैउ. १, ४,	आप-पूरि- -पूः तैआ. १, १०, ३.	आपृणाः तै. २, ५, ४, १; आपूरिष्ठाः
३, ३; गो. १, ४, १०.	आ-पम्रिवस्- आ/प्रा द्र.	तैआ. १, १४, २.
आमान- -म् शां. १८, ९ <sup>३</sup> ; ५.	आ/रपा, आ...पाहि तै. २, ६, ६, ३.	आपूर्यते ऐ. २, ११ <sup>३</sup> ; श. १, ६, ३,
३, १.	आ-पादक- -म् ऐआ. १, ३, ७.	१७; २४; ७, २, २२; २, १, ३, १; ४,
आप्नोति- -तेः गो. १, १, २६.	आ-पाद-तल-मस्तक- -म् तैआ १०,	४, १८; १९; ८, ४, १, १०; का. १,
१ आप्य- -प्यम् श. १४, ८, १५,	११, २.	१, ३, १; ३, ४, १०; १२; तै. १, ५,
९; -प्यानाम् तै. ३, ९, ६, १.	आपान(←अपान)- -म् जै. ९६.	१०, ५; तां. २५, १०. १०; आ... पूर्यते श. १४, ४, ३, २२; २३.
ईप्सत्- अद्र.	आ-पान्त(√पा)-मन्यु- -न्युः तैआ.	आपूरयति श. ६, ७, ३, १०; ७,
आ/पत्, आपतति श. ३, ४, २, १०;	१०, १, ९.	५, २, २७; ९, २, ३, १७; तैआ.
आ...पतति श. ३, ४, २, १०;	आ-पायिन्- -यी ऐ. ७, २९.	१, १४, १ <sup>३</sup> ; आपूरयन्ति श. १०,
आपत श. २, ५, ३, १७; आपतत्	आपाल-वैणव- -त्रे आ. जैआ. १,	४, २, १८; आपूरयन्ति श. १०,
तैआ. ४, १४, १ <sup>३</sup> ; आपसत् तैआ.	१६७.	७, २, १८; आपूरयन्तु तै. ३, १०,
४, ३३, १.	आप्ति(√आप्) - -पये श. ५, २, १,	३, १; ११, ६, १; आपूरय श. ६,
आ-पति- -तये श. ३, ४, २, १०; गो.	२; -पिः तां. ६, ३, ५; -पिम् ऐ.	५, ४, १२.
२, २, ३; -तिः गो. २, २, ३.	४, ७; शां. २५, १० <sup>३</sup> ; तां. ६, ३, ५;	आ-पूर्ण- -र्णः ऐ. ६, ११; गो. २,
आ-पत्य शां. ७, ४.	-पेः गो. १, १, २६.	२, २१.
आ/पद्, आपद्यते शां. १०, ३; श.	२ आप्य- -म् ऐ. ५, २; शां. २२, ५.	आ-पूर्यमाण, णा- -णम् तां. २५, १०,
१, ६, ४, १८; ३, ६, २, २०; ६, ६,	आ/विप्, आपिपेप श. १२, ७, ३,	६; -णस्य श. १०, ४, २, १७; -णा
२, १०; ७, १, २, १०; आपद्यते श.	२१; तै. ३, ७, १२, ४.	तै. ३, १०, १, १.
११, १, ६, ३०; तां. १६, १, ४; सा.	आ-पेपम् ( णमुल् ) श. १४, ५,	आ-पूर्यमाण-पक्ष- -क्षम् श. १४,
१, १, १३; आपद्यति आ. १;	१, १५.	९, १, १८; -क्षस्य श. ११, १, ७,
आपद्यन्ते तैआ. १, ८, ६; आपदे	आ-पीत(√पा)- -ते ऐआ. ५,	४; -क्षात् श. १४, ९, १, १८;
श. १, ८, १, १, ५; गो. १, १, १६;	३, ३.	-क्षे श. ६, २, २, २८; १४, ९, ३,
२८; ५, १०; आपत्स्यति ऐ. ४,	आ-पीन- आ/प्यै द्र.	१; -क्षेषु ऐ. ४, २, ७.
७; आपद्यन्ते श. १४, ९, १, २;	आ/पू, आपवस्व दै. १, १४.	आपेपम् आ/पिप् द्र.
आपद्यासै श. १, ८, १, ४; आप-	आ/पूय, आपूयत् श. ४, १, ३, ६.	आपो(←अप्)-देव(त्य→)त्या- -त्याः
द्यत श. ७, १, २, ६; तै. २, २, ७, २,	आपूर्ण-, आपूर्यमाण- आ/पू द्र.	शां. १६, ७.
आपद्येत ऐ. ७, ५, ८; श. ३, ६, २;	आ/पृण, आपृण श. २, ३, ४, १९;	

आपो-नप्त्रिय- -स्य शां. १२, ३.  
 आपो-मय- -यः श. १४, ७, २, ६;  
 -यम् श. १३, ४, ४, ७; गो. १,  
 १, २९; ३९.

आपो-रेवती- -त्यै शां. ११, ८; २५,  
 १०.

आपो-हि-ष्टीय, या(←ष्ट+छ)- -यम्  
 ऐ. ३, ३६; -यामिः सा. १, २, ५.

भास-भासि-, आप्नान- √वाप् द्र.

भासोर्याम(←असोर्याम)- -स्य शां.  
 ३०, ११.

भाष्य(←अप्)- -प्याः श. १, २, ३,  
 १; ४; ३, १, १; का. २, २, १, १५;  
 १८; जै. ९९; ११७; १४१; १८८;  
 -प्यान् गो. २, २, १५; -प्येभ्यः  
 श. १, २, २, १८; का. २, २,  
 १, १५; -प्येषु श. १, २, ३, ४;  
 का. २, २, १, १८.

१आप्य- √वाप् द्र.

२आप्य- भापि द्र.

३आप्य(←अप्)†- -प्याः श. १३,  
 ४, २, १६; तै. ३, २, ८, ११;  
 -प्यान् शां. २२, ९; -प्यानाम्  
 तै. ३, २, ८, ११; -प्येषु तै. ३, २,  
 ८, ११.

आप्य-त्व- -म् तै. ३, २, ८, ११.

आप्यान-, आप्यायन-, आ√प्यै द्र.

आ√प्याय्, √प्यै, आप्यायते श. १, ५,  
 १, २०; ६, ३, १७; ४, ९, २०; २, ३,  
 ४, २०; ६, १, ३; ३, ४, ३, १८; ९, १,  
 ५; ८; १०; ११; ७, ३, १, ४५;  
 १२, ८, २, २; १४, ८, २, २;  
 का. १, ४, १, १५; तैआ. १,  
 ९, ६; आप्यायते श. ३, ९, १, ७;  
 १३; १५; १७; १९; १२, ८, २, २;  
 १४, ८, २, २; प. ४, ६; गो. २, २, ७;  
 आ...प्यायते श. १२, ८, २, २;  
 ९, १, १७; आप्यायते श. २, ५, १,  
 ५; का. १, ४, ३, ४; गो. २, ३, ९;  
 आप्यायताम् ऐ. १, २६; श. ३,

४, ३, १८; ८, २, ९; १४, ३, १, ४;  
 ६; ८; का. १, ४, १, १५; तै. ३, ७, ४,  
 १६; ५, २; ६; १३, १; गो. १, २, ७;  
 २, २, ४; आ...प्यायताम् ऐ.  
 १, २६; गो. २, २, ४; आप्यायन्ताम्  
 तै. ३, ३, ९, ४; आप्यायस्व ऐ. १,  
 १७; ७, ३३; शांआ. ४, ८; श.  
 ७, ३, १, ४६; १४, ९, १, १९; तै.  
 ३, ५, १२, १; ७, १३, ४; तैआ. ३,  
 १७, १; ४, ११, ४; ६, ६, २; १०,  
 ३६, १; ३७, १; तां. १, ५, ८; जै.  
 ८४; गो. २, ३, ६; आ...प्यायस्व  
 ऐ. १, २६; श. १, ८, २, ४; ३, ४, ३,  
 १८; १४, ३, १, २३; गो. २, २, ४;  
 आप्यायध्वम् श. १, ७, १, ६;  
 तै. ३, २, १, ४; आप्यायत श. १,  
 ६, ४, ९; १२, ८, २, १; २; जै. २१२;  
 जैड. १, २, १, १२; गो. २, २, ४;  
 आप्यायन्त तै. ३, २, १, ५; आप्या-  
 येत श. १, ६, ४, ९; १२, ८, २, २;  
 आप्या(द?)धिष्ठाः शांआ. ४, ८;  
 आ...प्यासिपीमहि श. १, ८, २,  
 ४; १४, ३, १, २३; तैआ. ४,  
 ११, ४.  
 आप्यायति ऐ. ७, ३३; शां. ३,  
 ५; १०, १; श. १, १, २, २०; ५,  
 ३, २५; ३, २, २, ६; ८; १२; १४;  
 २९; ४, ३, १६; १८; ९, ३, १०; ४,  
 ३, ५, १४; ४, ४, ४; ७; ८; ९, ५, ८,  
 ६-९; ६, ७, १८; ५, ५, ५, १२; ७,  
 ३, १, ४५-४७; का. १, ६, १, २;  
 २, १, २, १५; तै. ३, २, १, ५; ३, ९,  
 ४; तैआ. ५, ९, ९; जै. ८४; ११३;  
 गो. १, १, ३९; २, ९; आप्याय-  
 यन्ति ऐ. १, २६; ३, ३२; शां.  
 ११, ८; २७, ६; शांआ. ४, ८; श.  
 १, ८, २, २; ३, ४, ३, ११; १४;  
 १७; १८; १९; ८, १, २; ३; ४, ७,  
 १८; ९, २१; २२; आप्यायन्ति  
 श. ३, ४, ३, १३; ८, १, २; तै. ३,

१, ३, १; तैआ. ५, ९, ९; तां. ४,  
 ९, १७; गो. २, २, ४; ३, ६; १३;  
 १४; १५; ४, १; २; ३; ६; १५-१७;  
 ५, ३; आप्यायचामः श. ३, २, २,  
 ६; १४; आप्यायचाञ्चक्रे श. २,  
 ५, १, ३; का. १, ४, ३, ३; आप्या-  
 यय ऐ. १, २६; श. १, ५, १, २०;  
 ७, ३, ६; २, ४, २०; ३, ४, ३, १८;  
 तै. ३, ७, ११, ५; तैआ. ४, ५, ६;  
 ४२, ५; गो. २, २, ४; आप्यायय  
 श १, ७, ३, ७; आप्याययन्त जै. ८४;  
 आप्याययन् श. १, ५, ३, २५; ४,  
 ६, ७, १७; जै. ६३; गो. १, १, २८;  
 आप्याययत श. ३, ९, १, ४; ७; ८;  
 १०; ११; १३; १५; १७; १९;  
 आप्याययेत् श. ३, २, २, १२;  
 २९; गो. १, २, २०; आप्याययेयुः  
 श. ३, ४, ३, १२; आप्याययेयुः  
 श. ३, ४, ३, १४; आप्याययेव  
 श. ३, ९, १, ३; आप्याययेव श.  
 १, ५, २, २४.  
 आप्यायत जै. २१२.

आ-पीन, ना- -नः ऐ. १, १७; -नया  
 श. ४, ६, ९, २१; -नाम् शां.  
 ११, ८; २७, ६; -ने गो. २, ३, ९;  
 -नेन जै. ११३; जैड. १, ३, १,  
 १२; १३.

आपीन-वती- -ती ऐ. १, १७.

आ-प्यान-व(त्→ती)- -तीभ्याम्  
 श. ७, ३, १, १२; ४, ५, २, १.

आ-प्यायन- -नम् ऐ. ७, ३४; श.  
 १, ६, ४, ११; १२; ३, ४, ३, १२; १८;  
 -नेन श. ३, ४, ३, १३.

आ-प्यायमान, ना- -नः श. ७, २,  
 ३, ४६; तै. ३, १, १, २; -ना तै.  
 ३, ७, ५, १३; १०, १, १; -नाः  
 तैआ. ६, १०, २.

आ-प्यायय- -यन् श. ४, ६, ९,  
 ७; २१; -यन्ती तै. ३, ७, ४, १३.  
 आ-प्याययन्ती तै. ३, १, १, १२.

† 'आप्य-' BW. स्वधिन्यः । † 'आप्यायति' मुपा. चिन्त्यः ।

आ-प्यायित- -तः गो. २,२,४.  
 आ-प्याय्यमान- -नः श. १२,६,  
 १,२०.  
 आ-प्र-दिव- -म् श. ३, ४, २, ४.  
 आ-प्र-पद- -म् जी. १२५.  
 आ-प्र-यस्, आ-प्र-यच्छ; आ...  
 (प्रयच्छ) श. ३,५,३,२२.  
 आ/प्रा, आ...अप्रात् तै. २,६,१०,  
 ६; आप्राः ऐआ. ३,२,३; शांआ.  
 ८, ४; श. ४,३, ४,१०; ७,५,  
 २,२७; तै. २,८, ७,४; तैआ. १,  
 ७, ६; २, १३, १; आ...अप्राः  
 ऐ. ३,२२; ४, २९; श. ३, ७, १,  
 १४; ६, ७, ३, १०; तै. ३, ६, १३, १.  
 आ-प्रवित्स्- -वान् श. ९, २, ३, १७.  
 आ-प्रावृप्- -म् श. ५, ५, २, ३.  
 आप्रिवृप्- -म् तै. २, २, ८, ६.  
 ? आप्रियनिगमः- -मः गो. १, १, ३९.  
 आ/प्री, आप्रीणाति ऐ. २, ४; शां.  
 १०, ३<sup>३</sup>; श. ६, २, १, २८; २९, ३०;  
 ३४; तां. १६, ५, २३; आप्रीणीमः  
 श. १३, २, २, १४; आप्रीणीहि श.  
 ६, २, १, ३१; आप्रीणात् श. ६, २,  
 १, ३३; ११, ८, ३, ५<sup>३</sup>; तां. १७, ८,  
 २; १६, ५, २३; आप्रीणीयात् ऐ.  
 २, ४; श. १३, २, २, १४.  
 आप्री(आ/प्री, वा/आप्)- -प्रियः  
 ऐ. २, ४; ४, २६; शां. १०,  
 ३; १८, १२; श. ६, २, १, २८;  
 ३१; २, ५; ३१; ११, ८, ३, ५;  
 १२, ८, २, १९; -प्रियः तै. ३, ७,  
 १०, २; ९, ४, ८; तां. १५, ८, २<sup>३</sup>;  
 १६, ५, २२; २३<sup>३</sup>; -प्रिया शां.  
 १८, १२; -प्रीः श. १३, २, २;  
 १४; -प्रीणाम् तै. २, २, ८, ६;  
 -प्रीभिः ऐ. २, ४; शां. १०, ३<sup>३</sup>;

श. ३, ८, १, २; ११, ८, ३, ५<sup>३</sup>;  
 १२, ८, २, १४; तै. २, २, ८, ६.  
 आप्री-सूक्त- -म् शां. २५, १०.  
 आ-प्रीत- -तः शां. १८, १२; -तम्  
 ऐ. २, ११<sup>३</sup>; शां. १८, १२; -तान्  
 श. ६, २, १, ६; -ताय ऐ. ७, १६;  
 -ते ऐ. २, ११.  
 आ-प्रीत-प्(√२पा)- -पाय श.  
 १२, ६, १, २०.  
 आ-प्रीत-पा- -पाः श. १२, ६,  
 १, २०.  
 आ/पु, आपुगुवे प. १, ६.  
 आ/प्ल, √प्ल, आप्लवन्ते ऐ. ६, ३३;  
 आप्लवस्व तैआ. १, २७, १.  
 आप्लावयन्ति प. ४, ४.  
 आ-प्लुय श. १४, ९, ४, १२.  
 आप्लरस(←अप्लरस्)- -म् जैआ.  
 १, १५१; आ. १, १५१; ३६१.  
 आ/फण्, आपनीफणत् श. ५, १, ५,  
 १९.  
 आ/वन्ध्, आवध्नाति श. ५, ४, ३,  
 २४; आवध्न्ध श. ७, २, १, १५.  
 आ-मन्ध्, द्वा- -द्धम् श. ११, ८, ४, ३;  
 -द्वाः श. १४, ६, १, २.  
 आ-वध्य श. २, ६, २, १७; ५, ३, २, ६.  
 आवर्धण- आ/वृह् द्र.  
 आवल्य(←अ-वल)- -म् शांआ. ५, ३.  
 आ/वाध्, आवधेरन् का. २, २, ३, १७.  
 आ-वाध्- -धम् तै. २, ४, ७, ३.  
 आ-विल- -म् श. २, ३, ३, १.  
 आ/वुध्, आवोधि सा. १, ४, ६; २,  
 ३, १.  
 आ/वृह्, आववर्ह श. २, १, २, १६.  
 आ-वृहण- -म् का. १, १, २, १०.  
 आ-वृ(ह→)डा- -याम श. २, १, २,  
 १६.

आ/भजू, भ्राभजति ऐ. ३, २९; श.  
 १, ५, २, ४; २, ३, १, २०; ३, ६, २,  
 २६; ९, ४, ९; ४, ३, ३, १०; १३, ७,  
 २, ७; ८, १, ६; ७; १४, २, २, ६; ७;  
 का. १, ३, १, १२; जैउ. २, ३, ३,  
 ४; ५; आभजन्ति ऐ. ४, १९;  
 आभजामि श. १, ६, ३, २०; २१;  
 आ...भजामि श. ४, १, ३, १२;  
 आ...भजामः श. १, ६, १, ८;  
 आभजस्व श. १४, ४, १, १९;  
 आभज तै. २, ४, ७, ७; जैउ. १,  
 ६, २, ८; २, ४, २, १०; आ...भज  
 श. ३, ३, ३, १३<sup>३</sup>; ४, १, ३, १२;  
 तै. ३, ३, ७, ९; ७, १३, २; आभजत  
 श. ३, ६, २, १७; जै. ४७; आ...  
 भजत श. १, ६, १, १; का. २, २,  
 ३, ४; आभजै ऐ. ३, २०; आभ-  
 जाम श. २, ४, ३, ८; आ...भ-  
 जाम श. १, ६, १, ८; का. १, ३, २,  
 ८; आभजत् ऐ. ३, २०; ६, १२;  
 आभजन् श. ३, ६, २, २४.  
 आभाजय तै. २, ५, ६, ५; आ...  
 भाजय तै. २, ४, ४, ८.  
 आ-भक्त, क्ता- -क्तः श. १, ६, १, ८<sup>३</sup>;  
 -क्तम् श. १, ५, २, ४; ६, १, ८;  
 ३, ६, २, २६; -क्ताः श. १३, ८,  
 १, ६; १४; -क्ताम् शां. ९, १; आ.  
 ९१.  
 आ-भक्ति- -क्तिम् शां. ९, १.  
 आ-भुज(त्→)न्ती- -न्तीः श. ९, २,  
 ३, ८<sup>३</sup>.  
 आ-भर-, आ-भरत्- आ/भृ द्र.  
 आ/भा, आभाति ऐ. १, २१; श. ६,  
 ७, ३, २; ८, ७, ३, १३; आभासि  
 तैआ. ३, १६, १; आ...भात् तै. २,  
 ७, १५, ३; आभाहि श. ६, २, १, ६<sup>३</sup>.

† = य. ५, १९; हेस्वर्यात् 'आ' इति पृथगेव साधुः । = अ. ७, २७, २; तु 'आप्रयच्छ' इति पाठादक-  
 पदमेव साधीयः स्यात् । ‡ '√आप्+कि' भा. । 'आप्री-त्व-' इत्यर्थेव छान्दसो ह्रस्व इत्यस्मान् भाति ।  
 § 'आप्रीमिमम' इत्यपि पाठो भवति । 'आप्रीम्' इति 'निगम' इति च हे पदे स्याताम् । †† = ऋ. ४, ४०, ४; य. ९, १४;  
 सा ( ऋ. ). अथोचथ लिटि रूपमाहुः । अन्ये सा ( श. ). द. म. न शतरीति । अथ वैश्विप्रदर्शितोऽप्यनोर्योगे हेस्वर्योप  
 च तादसो योग इत्यातिष्ठामहे । अन्वा/फण् द्र.

आ-भात्- -भात् तै. ३, १०, १, १.  
 आ-भार- आ/भृ द्र.  
 आभिजित्(←अभिजित्)- -म् गो.  
 १, ४, १३.  
 आभिप्रतारिण्(←अभिप्रतारिन्)-  
 -णस्य ऐ. ३, ४८; -णाः तां. २,  
 ९, ४.  
 आभिप्रायक(←अभिप्रायक)- -म् सा.  
 ३, ९, ७.  
 आभिप्लविक(←अभिप्लव)- -कः शां.  
 २६, ३; -कात् ऐआ. ५, ३, २.  
 आभीक(←अभीक)- -कम् तां. १५,  
 ९, ८; ९; आ. जैआ. १, ४६७;  
 -के आ. १, ४४, १.  
 आभीशव(←अभीश्व)- -वम् तां.  
 १२, ९, १५; १५, ३, २७; आ. जैआ.  
 १, २०९; -वस्य तां. १५, ३, २७;  
 -वे आ. जैआ. १, ४११; ५१२.  
 आ/श्मू, आभवति ऐआ. २, ३, ७;  
 आभवतीश् ऐआ. २, ३, ७; आभ-  
 वन्ति जैउ. २, २, ४; आवभुव  
 श. ५, २, २, ७; आवभुव तै. २,  
 ८, ९, ६; तैआ. ३, १४, २, ४; तां.  
 १२, १३, ३२; जै. ७७; गो. १, २,  
 ९; आवभुवुः तै. ३, ८, ३, ४;  
 आभविष्यन्ति ऐ. १, २४; आभु-  
 वत् तैआ. ४, ४२, ३; तां. ११, ४,  
 २; १५, १०, १; दै. १, १४; जै.  
 ८५; गो. २, ४, १; आभ्वन्तु  
 तै. ३, ८, १७, ३; आभ्व गो.  
 २, ३, ६; आभवत् दै. २, ७;  
 आभवेत् श. १४, ६, ९, ३४;  
 आभूयासम् जैउ. ३, ५, १, ३; ११;  
 २, ५; ८, ३; १२.  
 आ-भुवत्- -म् तै. ३, १०, १, २.  
 आ-भू- -भु तै. २, ८, ९, ४; -भुवः  
 शां. १२, ९; -भूः तै. ३, ८, १७,  
 ३; १०, १, २.  
 आ-भूति- -तिः ऐ. ७, १३; श.

१४, ५, ५, २२; ७, ३, २८; जैउ. १,  
 १५, १, ३; ५; २, २, २, ४; ३, ५, १,  
 ३; ११; २, ५; ६; ८, ३; १२; -तेः  
 श. १४, ५, ५, २२; ७, ३, २८; -त्वे  
 ३, १, ४, ५; ८, १७, ३.  
 आ/रभू, आ...मूपा शां. २६,  
 १५; श. ४, १, ३, १८.  
 आ-भूषत्(√मूष्)- -न्तः तै. २, ५,  
 ८, १२.  
 आ/भृ(←ह), आभ्रन्ते श. ८, ६,  
 ३, १८; आभ्रामि तै. १, २, १, २;  
 ३; आभ्र ऐ. ४, १०; ऐआ. ५,  
 २, २; ४; शांआ. २, ९; १२, २; २४,  
 ५; ६; श. ६, ३, १, ३८; २, ९; तै.  
 २, ४, १, १; २; ४, ७; ६, ५; ५, ४,  
 १; ६, ९, १; ३, ११, ४, २; तैआ.  
 २, ५, २; तां. ४, ७, २; ८; १४, ६,  
 २; ४; सं. २, ४, १२; जै. १९९;  
 आ...भ्र शां. २१, ३; तै. २, ५,  
 ४, १; ३, ५, ७, ४; आ...भ्रतम्  
 तै. ३, ६, ११, १; आभ्रध्वम्  
 शांआ. ३, २; आभ्रत् तै. २, ६,  
 १२, २; आभ्रत् तै. ३, ६, १३, १;  
 आभ्रन् तै. २, ४, ६, ७; ६, ११, १;  
 आभ्रियात् श. १, ५, १, २०; आभा-  
 र्ठीम् तै. २, ६, १०, ४.  
 आ-भ्र- -रे आ. १, ४३७.  
 आ-भ्रत्- -न्तः तै. १, २, १, २; ३.  
 आभ्र(त्डव-)-द्वसव(←त्डवसु)-  
 -म् -वे आ. जैआ. १, २७.  
 आ-भ्रा- -म् तै. ३, १२, २, ९; ४, ७.  
 आ-भृत्- -तः तै. ३, ७, ४, १; -तम्  
 शांआ. ३, २; श. १४, ३, १, ३१;  
 तै. २, ७, १७, १.  
 आ-भोग- -गाः तैआ. १, ८, ५.  
 आ-भ्रावृष्य- -म् जैआ. २, १६, ५.  
 आम् जै. ९५; १००; १६९; १९३.  
 आम्, सा- -म सं. २, ६, १२; -मः श.  
 १४, ९, ३, १०; तैआ. १, ११, १;

तां. १, २, ८; -मस् श. १४, ३, ३,  
 १०; -माः का. १, २, ४, ११;  
 -मायाम् श. २, २, ४, १५.  
 आम-गर्भ- -स्य सा. ३, ६, १३.  
 आम-पात्र- -म् श. १२, १, ३, २३;  
 गो. १, ४, १३; -त्रेऽ श. १४, ९,  
 ४, ११.  
 आमाद्(म/अद्)- -द् श. १, २,  
 १, ४; का. २, १, ४, ३; -द्म् श.  
 १, २, १, ४; का. २, १, ४, ३; तै.  
 ३, २, ७, १.  
 आमाद्य- -म् तां. १६, ६, ११.  
 आ/मन्, आमन्त्रयते शां. १७, ५;  
 श. ५, २, १, १०; आमन्त्रयते श.  
 ५, २, १, १०; ४, ४, ९; १०-१३;  
 २, १, २, १६; १३, १, २, ४; ४, ३, ३;  
 आमन्त्रयति गो. १, २, ९; आम-  
 न्त्रयसे तां. १३, ३, २, ४; आमन्त्र-  
 याञ्चके शांआ. ६, १९; श. ११,  
 ८, ४, १; १४, ५, १, १५; आमन्त्र-  
 यामास ऐ. ७, १४; १७; गो. १, २,  
 १०; १८; ३, ६; आमन्त्र्ये श. ११,  
 ८, ४, ५; आमन्त्रयत तै. २, ३, ११,  
 १; २; ३-५; तां. १३, ३, २, ४;  
 आमन्त्रयन्त ऐ. १, २, ४.  
 आ-मन्त्रण- -म् श. ६, ६, २, ५.  
 आ-मन्त्रणीय- -यः तां. १८, ९, २१;  
 -यान् श. ११, ८, ४, ५.  
 आ-मन्त्रित- -तः श. ७, २, १, ११;  
 ९, १, १, १७; १२, ६, १, ४१; १४, ४,  
 २, १.  
 आ-मन्त्र्य श. ११, ८, ४, ५; १२, ६,  
 १, ३८.  
 आ-मन्त्र्यमाण- -णः श. १, ४, १,  
 १०; १८.  
 आमयत्(√अम्)- -तः गो. १, २, १९.  
 आमयत्त्व- -म् जैउ. २, ४, २, १०.  
 आम-याविन्- -विनः तां. ७, ६,  
 १२; -विनम् तां. १६, ३, ५; १३;

† = ऋ. ७, ९२, २ = य. ७, ७; म. द. तु √भूषयतेराहटुः । 'अभूष' इति ड. -पाठदिचन्त्यः । ‡ 'अभ्रावृष्य' इति पाठान्तरमेव शुद्धं भाति । § 'आमपात्र' इति मुपा. स्वरश्चिन्त्यः । ¶ 'अनामयत्त्व' इति मुपा. ।



१, १२; ६, २, १, १४; १०, ५, २, २१; १२, ५, १, १७; १३, ४, २, १७; ६, २, २; १४, ३, १, २१; २२; २, ४; ६; ८; १०; १२; १३; ६, ९; ११-१८; १०, २; ३; ५; ६; ८; ९; ११; १२; १४; १५; १७; १८; ९, २, ५; १४; का. १, ४, ३, १०; तै. १, ६, १, ३; ७, १, ९; २, २, २, ६; ३, १, २; ३, ३, ७, ७; ९, २, १, २; ३; ३; ११, ७, २; ३; तैआ. १, २, १, २; २; ३; ४; ५; ६; ७; १०, ११, २; तां. २, ८, २; ४, ४, १०; ८, १३; ७, ३, ११; १८; १०, १, १; ४; ७; १०; १३; १६; १९; जै. २८; १०१; १३९; १८४; जैड. ४, १०, ४, ८; ११, ४, ३; गो. १, १, ३४; २, २४; ५, ४; २, २, १७; ४, ६; -नात् ऐ. २, २२; ५, ४; ५; ६; ८; १२; १३; १६-२१; ७, ५; शां. १२, ५; २२, ७; श. १, ६, १, ६; ११, ८, १, ३; १३, १, ३, ६; तै. १, २, १, ४; ३, ८, ८, २; तां. ४, ८, १३; जै. ४६; -नानि श. ४, ४, ५, ३; ६, २, १, १६; १२, ८, ३, २०; १४, ६, ९, २८; -नाय शांआ. ९, ८; -ने शां. ५, ४; ८, ४; ५; १८, ३; १०; श. १, ६, १, ६; ४, ५, २, १३; ५, १, ४, २; ३, ५, २; ९, ३, ४, १३; १२, २, ४, २-७; ८, २, २२-२४; १३, १, ३, ७; ४, २, १५; ४, ६-१०; तै. १, ६, १, ३; ७, १, ९; २, २, २, ६; ३, ३, ७, ७; ४, ३; ५; तां. ४, ४, १०; ७, ४, १; ४; ९, २, १२; १३, १०, १६; २१, ९, १०; जै. २८; १८४; गो. १, ३, १३; ५, ४; २, १, २, २; ४, १५; १६; १७; ५, ७; ६, १६; -नेन ऐ. ५, १; ४; ७; १२; १६; १८; २०; शां. ८, ९; १९, ८; २२, १; २; ३; २६, ९; श. ८, ५, ३, ८; तां. ७,

९, १५; -नेम्यः जैड. २, ४, ३, ८. आयुतन-वत्- -वन्तम् ऐ. ३, २, २; तै. ३, ९, २१, २; -वाञ् ऐ. ३, २, २; तै. २, ३, १, २; ३, ९, २१, ३; ११, ७, २; ३; तैआ. १, २, २, १; २; ३; ४; ५; ६; ७; तां. ७, ९, १५; १०, १, २; ५; ८; ११; १४; १७; २०; १३, १०, १६. आ-यत्त- -त्तः ऐआ. ३, १, २; शांआ. ७, ४; -त्तम् शां. ७, ६; -त्ताः शां. ६, ११. आयत्त-मूल- -म् तां. २०, १६, १. आयन- आ-यत्- ऋ. भा√यम्(→च्छ), आयच्छति श. ५, ४, ३, १३; तै. ३, ३, ६, ५; आ...यमसे श. ५, ४, ३, १४; आयमत् तैआ. ६, ५, १; आ...यमत् श. ७, ३, २, ८; तां. १४, ६, १; आयच्छच्च श. २, ४, १, ८; ९; का. १, ४, २, ४; आयच्छ तां. १, ७, ८; आयांसि ऐ. २, ४०. आ-यत्, ता- -तः ऽइव, ष. २, २; -तम् ऐ. ५, ५; शां. २२, ८; श. १४, ७, १, १५; तां. १२, १०, १; -तया श. १, ७, ३, ३; -ता गो. १, ३, २१; -ताः गो. २, २, १५; -तान् गो. २, २, १५; -तायाम् तै. २, ७, ७, १. आ-यति- -तये गो. २, २, ३; -तिः गो. २, २, ३. आ-यम्य सा. १, ६, ७. आयसु(←अयस्)- -साः श. १३, २, २, १६; १९. आयसी- -सीः ऐआ. २, ५, १; -सीम् सा. २, ५, ३; -स्यः श. १३, ३, ४, ५. आय-सु-यात्- -यान् तैआ. १, १०, ४. आयस्यूण(←अयस्यूण)- -णः श. १४, ९, ३, १९; -णाय श. १४, ९, ३, १८. भा√या, आयाति शां. १४, २; श.

१४, ७, १, ४३; तैआ. २, ५, १; गो. १, ३, ६; भाययौ जै. १७६; आययुः सं. २, ६, ३; आयात् ऐ. ४, २९; तै. २, ६, ८; २; ८, ७, ७; ३, १, १, ९; तैआ. ३, ११, ७; ६, ५, १; १०, २६, १; आ...यात् ऐ. ५, ५; २१; ६, १८; शां. २२, ९; २५, ७; २६, १६; तै. २, ८, ६, १; गो. २, ५, १५; आयान्तु तै. २, ८, २, १; आ...यान्तु तै. २, ८, २, १; आयाहि ऐ. ४, २९; ५, १; १७; ७, ६; ८; ऐआ. १, १, ४; ५, २, २; ३; ३, १; शां. १, ४; १७, १; २६, १०; श. १, ४, १, ७; ८; २२; ३, ३; ६, ४, ४, ९; तै. २, ४, ३, ११; ७, ७; ३, ५, २, १; ६, ३, २; तैआ. १, ३१, १; तां. ४, ६, १०; ११, २, ३; सा. २, ६, ९; १०; ३, १, ६; ४, ३; ७, २; गो. १, १, २९; २, ३, १४; ६, २; आ...याहि शां. २५, ३; ८; २६, ८; श. ६, ४, ३, ९; तै. २, ४, ३, ६; ११; ६, १६, २; ७, १३, १; ४; तैआ. १, १२, २; गो. २, ३, १४; आयात् ऐ. ५, १२; ऐआ. १, १, ४; तै. २, ८, ७, ७; गो. २, ३, १३; आ...यात् ऐआ. २, ३, ८; तै. २, ४, ३, ७; ८, ७; ३, ६, ८, १; गो. २, ४, १७; आयानि ऐ. ३, २८; श. ४, ३, २, ८; ९; आयात् तां. १४, ३, १३. आ-यात्- -न्तम् ष. १, ३. आ-यासु(√यस्)- -सः ष. ५, ३; -साय तैआ. ३, २०, १. आयासी(←अयास्य)- -स्यः तै. ३, ९, ११, ४. आयास्य- -स्यम् तां. १४, ३, २१; आ. १, ५०७; ५११; जैआ. १, ५११; -स्यानि तां. १४, ३, २२; १६, १२, ४; ५; -स्याभ्याम् तां.

†'आयस्यूणः' इति अज.मुपा. स्वरश्चिन्त्यः W.स्वररहितमुपा. च। 'आपति' इति I.मुपाटः। 'याहि' मेष.मुपा.

११,८,१०; ११<sup>३</sup>; १२<sup>३</sup>; -ल्ये तां.  
 ११, ८, ९; १०; आ. १, ५०९.  
**आ/यु, आयुते** श. ११, ५, २, ८; १३,  
 २, ७, ६; तां. १६, ३, २; आयुवते  
 श. ८, ४, २, ११; आ. आयुवते तै.  
 २, ७, १६, २; आयुवत तां. १६,  
 ३, २.  
**आ-युत-** -त्सु ऐ. १, ३.  
**आ-युवानु, ना-** -नाःऽइव श. ९, ४,  
 १, ८; -नानि श. ७, १, २, २६.  
**आयु(√इ)** -यवः तै. १, ४, ८, १; तां.  
 १४, ९, ३; जै. १६८; -युः श. ३,  
 ४, १, २, २; १३, ५, १, १८; तां. ६, ४,  
 ४; -युनां श. ३, ५, १, ३२;  
 -युम् गो. १, ५, २, ४; -युवः श.  
 ९, ४, १, ८; -योः ऐ. २, ३, ३; श.  
 ८, ७, ३, १३; तां. ६, ४, ३; -यौ  
 मं. २, १, ८.  
**आयु-पत्नी-** -ल्याम् तां. १, ५, १७.  
**आयु-पच्-** -कृ तां. १४, ११, १.  
**आ-युक्त(√युज्)** -क्ताः तैआ. ७,  
 ११, ४<sup>३</sup>;  
**आ-युजान-** -नाः जै. १९९.  
**आ-युजान-** -नाः जै. ८५.  
**आ/युघ्, आयोधयन्ति** ष. ४, ४.  
**आ-युघ-** -घम् श. ५, ३, ५, ३०;  
 -घानि ऐ. ७, १९<sup>३</sup>; २५; जै. १२८;  
 -घेभ्यः ऐ. ७, १९; -घः ऐ. ७,  
 १९<sup>३</sup>; २५; तै. २, ८, ५, ६.  
**आयुस्(√इ)** -युः ऐ. १, ५<sup>३</sup>; २, ७, २१;  
 ३०; ३८<sup>३</sup>; ३, ८; ११; १४; ३४; ४,  
 ७; १०; १५<sup>३</sup>; ५, २७; ६, ३३<sup>३</sup>; ७,  
 ३; २३<sup>३</sup>; २४<sup>३</sup>; ३३<sup>३</sup>; ८, ७, ११<sup>३</sup>;  
 १५<sup>३</sup>; २५; ऐआ. १, १, २, २, २; ३,  
 ८<sup>३</sup>; ५, २; ३, १, १, २; ५<sup>३</sup>; ६<sup>३</sup>; २, १;  
 २; ५, ३, २<sup>३</sup>; शां. ११, ७; १३, ५; ९;  
 १४, ४; २०, १; ४; २१, १; ३; ५;  
 २६, १७<sup>३</sup>; ३०, ५<sup>३</sup>; शांआ. २,  
 १७; ५, २<sup>३</sup>; ६, ८; १६; ७, २; ४-८;  
 १२-१४; १६-२३; ८, १; २; ११,

८<sup>३</sup>; श. १, २, १, २, १; २, ७; ८, ३,  
 १६; ९, ३, १८; २, ४, २, ६; ३, २,  
 २, २, ३; १, १, २; ५, १, ३, २; ३, १८;  
 ६, १, १८; ८, ३, २, ६; ४, १, ४, १०;  
 २, ३, १<sup>३</sup>; २<sup>३</sup>; ५; ४, २<sup>३</sup>; ३; ४; ७<sup>३</sup>; ३,  
 ४, २, ४<sup>३</sup>; २८; ५, २, १०; ६, ११, ६<sup>३</sup>;  
 ५, १, ५, २८<sup>३</sup>; २, १, ४; २०; ४, १०<sup>३</sup>;  
 ३, ५, १५<sup>३</sup>; ४, १, १, २; १, ४<sup>३</sup>; ३, २, ५<sup>३</sup>;  
 ६, ७, २, २; ३, ७<sup>३</sup>; ४, २<sup>३</sup>; ७, २, १,  
 १५; ४, २, १८; ८, १, ४, ६; ३, २,  
 १४; ७, ३, ११<sup>३</sup>; १३, २०<sup>३</sup>; ९, १, १,  
 ३३; २, ७; २, ३, १६<sup>३</sup>; ३, ३, १२;  
 ४, २, १७; ५, १, १०<sup>३</sup>; १०, २, ६,  
 ६<sup>३</sup>; १९<sup>३</sup>; ४, ३, १<sup>३</sup>; ६, १, ४-९; ११;  
 ५, ८; ११, ४, ३, २०; ७, १, ३<sup>३</sup>; ८,  
 ३, ६; १२, १, १, ७; ११; २, २, ५; १२;  
 ४, १, ९<sup>३</sup>; ७, २, १, ३; ३, ५; १६<sup>३</sup>;  
 १३, १, १, ४; ५, ६; २, ५, ३; ६, ११;  
 १५; ४, १, ७<sup>३</sup>; ११<sup>३</sup>; १५; २, १०;  
 ५, २, १०; ४, ३; ८, ४, ८; १४, १, १,  
 ३३; २, २, ६; ३, १९<sup>३</sup>; २, २, ४, ५; ३,  
 २, ३, १; ५, १, ११; १२; ६, ३, २; ७,  
 २, २०; ९, ४, १३-१७; का. १, १,  
 ३, ३; ४, ९; २०; २२; ३, ३, ६; ४, १,  
 १५; २, १, ४, १९; २, १, ६; तै. १,  
 १, १, २; ३<sup>३</sup>; ७, २; २, १, २, ४; २, ६;  
 २, ७; २, २<sup>३</sup>; ५, ४<sup>३</sup>; ३, ३, ७; ४, १, ६;  
 ३, १; २<sup>३</sup>; ७, ४, ४; ८, २, ४; ९, १;  
 २, २, ८, ८; ३, ९, १; २; ४, १, ४; ५,  
 १, ३; ७, २<sup>३</sup>; ८, ७; ९; १२; ६, ३, ४;  
 ४, ६; ७, ७, ५; ६<sup>३</sup>; ९, ३; १७, २; ८,  
 ७, १०; ३, १, २, ७; ८; २, ३, ३; ६,  
 ४; ७, ६; ८, ४; ३, ६, ९, ९, ५<sup>३</sup>; ५,  
 १०, ४; ६, ५, १; ७, ६; ६, ९, ३; ८, ३,  
 ४; ४, ३<sup>३</sup>; ५, ४<sup>३</sup>; १५, ३<sup>३</sup>; १६, २<sup>३</sup>;  
 २०, ५<sup>३</sup>; ९, ५, ४; १०, १, ३; ३, १;  
 ५, १; ८, १०; ९, १०<sup>३</sup>; ११, ३; १२,  
 ५, ३; १०; तैआ. १, १, १; २, १, ३;  
 २, ६, ५; २, ७; ३; ३०, १; २, ५, १; ३,  
 ७, १; १८, १<sup>३</sup>; ३, ११, ३; १५,

१; ४, २, ५; ३, १; ५, ३; १०, ४; ५;  
 ४, २, ५<sup>३</sup>; ५, ४, ७; ६, १२; ८, १०<sup>३</sup>;  
 ६, १, २; ४, २; ५, १; ६, १०, १<sup>३</sup>;  
 २<sup>३</sup>; ८, ३, १<sup>३</sup>; १०, १, ४, १; तां. १,  
 ५, १७; २, २, २; १५, ३; ३, ६, ३;  
 ४, १, ७<sup>३</sup>; ८, १; ६, १०, ३; ७, १,  
 १०; ११; ५, १८; ९, ८, १२; ९, ४;  
 १२, १, १६; १, ७; १६, ३, १; ६; ७;  
 २०, १२, १; १३, १; १६, ५; २१,  
 १५, १; ६; २२, २, १; २; ४; ८, १; ३;  
 १२, १-३; ५; १३, १; २; १७, १;  
 २३, ४, १; ३; ७; ५, १; २; ७, १<sup>३</sup>; ६<sup>३</sup>;  
 ८, १; ९, १; ११, १; १२, ५; १७, १;  
 १८, १; २२, १; ४; २३, १; २५, १<sup>३</sup>;  
 २८, १; २४, ४, १; ५, १<sup>३</sup>; ८, १; ९,  
 १; १४, १; १८, १; १९, १; २<sup>३</sup>; २०;  
 १; २५, १, १; २; १; ८, ३<sup>३</sup>; १२, १; ६;  
 आ. १; १, ४, ३; जै. २, ६; ६, २<sup>३</sup>; ११, ६<sup>३</sup>;  
 १४, ७; १५, १; १८, १; १२, २; जैउ.  
 १, १, ३, १; १२, ३, ७; ३, १, ३, १, १;  
 १, २; ६, ५, ७; ४, १, ७; ८; ५, ५, १;  
 मं. १, १, ६; ५, ८; ६, ३, ३; वं. ३; सा.  
 २, १, ५; गो. १, १, ३, ९; ५, १<sup>३</sup>; २,  
 २, १, ९; ३, ६<sup>३</sup>; ७; ११; १९; ६, १, ३<sup>३</sup>;  
 -युभिः तै. ३, १०, ११, ३; ४; -युषः  
 ऐ. ८, ७; २, ५; ऐआ. १, ५, २; २, ३,  
 ५<sup>३</sup>; ५, ३, १; शां. २, ७, ३; शांआ.  
 ४, १, १; श. २, १, ३, ४; ६, ४, ४,  
 ७; ७, १, ३, १, ५<sup>३</sup>; १०, २, ६, ७; ४,  
 ३, २<sup>३</sup>; ३; ११, १, ६, ६; १५; ३, ३,  
 १<sup>३</sup>; ७, ३, २; १२, १, १, ७; ११;  
 २, २, ५; का. १, १, ४, ८; ४, १, १, ४;  
 १, ५; तै. १, ५, ४, २; ७, १; २, ३, ९,  
 १; २; तां. २, २, २; ३, ६, ३; १२,  
 ११, १, ५; २, ४, १, ५; जैउ. ४, २,  
 १, १, १; ष. ३, ७; ९<sup>३</sup>; गो. १, १,  
 ३, ३; २, ६; -युषा ऐ. ७, २, ३; २, ४;  
 श. २, ३, ४, २, ४; ३, ३, ३, १, ४<sup>३</sup>;  
 ५, ४, १, १, ४; ८, ७, ३, १, १; १३, २,  
 १, ६; २, १, ५<sup>३</sup>; का. १, ४, १, १, ८<sup>३</sup>;

तै. १,२,१,१४; २,७,७, ५; ३,३;  
१०,२; ८,५,४; तैआ. २, १०,१,  
१८,१; ४,११,५; ४१, १-६; ४२,  
५; ५,९,८; तां. ६,५, १; २; १६,  
३, २; जै. ११६; जैड. ४, २,  
१०; मं. १,६,३,२; -युषि ऐ. २,  
१७; ४,१९; ६,२; ऐआ. १,२,२;  
श. ३,८,३, २६; ५,२,१, २०; ४,  
१,१२; १३,२,१,६; ६,८; तै. १,  
३,७,८; १०,७; ७,६,२; १०,६; ८,  
२,२; ६,५,९; ९, १; ३,७, ४,१४; ८,  
३,४,५,४; २०,३,९, १४,४; १२,  
५,८; -युषे मं. १,५, १५; श. १,  
२,१,१९; २१; ४,२,३, १०; ५,६,३;  
८,३,४,८; १३,८,४, ८; का. २,  
१,४, १८; १९; तै. १, २,१,१९;  
२१; २५; २,७,७,५; ७; ३, २,६,  
४; ७,६, १५; १६; तैआ. २, ५, १;  
तां. १, १, ९; २, ९; ६,६, १७;  
-युषि शां. १, ४; श. १३, ८, ४,  
८; का. १,२,३, १८; तै. २, ४,  
१,९; ६,३, ४; तैआ. २, ५, १;  
४,४२,२; ६, १०, १; तां. १, ६,  
१७; ६, १०, १; ३; ९, ८, १२;  
जैड. ४,३,१.  
आयुर्दा- -र्दा: का. १,४, १,१५; तै.  
१,२,१,११; तैआ. २, ५, १; ४,  
७,४; ५,६,९.  
आयुर्धा- -धा: तैआ. ४,७,४.  
आयुर्नवस्तोभ- -भाम्याम् तां. ५,  
४,१२; -मे आ. २, ११, ३-४;  
जैआ. २,२१,९-१०.  
आयुष्काम- -म: ऐ. १,५; श. ११,  
७,३, २; तै. ३,१२,५,४; जै. ४४;  
१३१; गो. २, २, १; -मस्य ऐ.  
२,१७; शांआ. २,१७.  
आयुष्टोम- -म: तां. २५, १०, ८;  
-मेन तां. २०,७,१.  
आयुष्पा(√२पा)- -प्पा: श. १३,  
४,१,७; तै. ३,२,९,५.

आयुष्मत्- -ष्मत् तै. २, ७,७, ५;  
-ष्मते श. १३,८,४,८; तै. २,७,  
७,३; -ष्मन्! श. १२, २,१,  
९; गो. १,५,२; -ष्मन्तम् तै. २,  
४,७,१; ७,७,३; ३,७,९,६; तैआ.  
२, १८,१; -ष्मान् ऐआ. १, १,  
३; शांआ. ११,८<sup>१३</sup>; श. १३, ८,  
४,८; ९; तैआ. ४, ६, २<sup>३</sup>; ५,५,  
३<sup>३</sup>; जै. ६२<sup>३</sup>; गो. २,२,१.  
आयुष्मती- -न्ति मं. १, १,५;  
-ती तै. ३, १०, १,३.  
आयुष्यं,प्या- -ष्य: श. ११,७,१,२;  
-ष्यम् ऐ. ५,१६; ऐआ. १,२,२;  
३,२, ६; शांआ. ८,११; श. ६,  
७,४,१<sup>३</sup>; २; ११,४,२,२; १२; १५;  
१४,९,४, २५<sup>१</sup>; आ. १; -ष्या: तै.  
१,८,९,१; -ष्याणि सा. २,१,४.  
आयेतातान्देवद्रियवि? जै. २०३.  
आयोगव(←अयोगव)- -व: श. १३,  
५,४,६.  
आर्(आ/ऋ→ऋच्छ)आर्च्छति श.  
४,५, ७,७; ६, ६,४,८; ८, ७,२,  
१६; ११,५,४,२-५; १३, १,२,  
४; तै. १, ३,१०, १०; ४, ३,४;  
६,१,२; २,१,९,३; २,१, ७,९,५;  
९; ३,१०, १०, २<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>; तैआ.  
५, १०; ६; आर्च्छति श. ४, ५,  
७,७<sup>३</sup>; तै. ३, ७,१, ६; ७; तां. ५,  
७,८; ६, ४, १०; ७,४; जै. १३;  
३६; ९९; जैड. २,४,३,४; गो. २,  
२,१७<sup>३</sup>; १९<sup>३</sup>; आर्छत: तै. १, ४,  
३,४; आर्छन्ति श. ८,७,२,१६;  
तै. १,२,३, २; तां. ५, ७,८; गो.  
२,२,१९<sup>३</sup>; आरिष्यति ऐ. २,३१;  
३,३३; श. ३,६,१,२९; गो. २,१,  
२<sup>३</sup>; आरिष्यसि श. १,४,३,११-  
२१; ६,१, १६; गो. १,१,३१<sup>३</sup>;  
३२; आर्छन्तु तैआ. ४, ३०, १;  
आर्छन्तु तैआ. ४, ३४, १;  
आर्छन् श. २,६, २,१; आर्छन्त;

श. १, ५, १, २; गो. २, २, ८;  
आर्च्छेयु: तै. १, २,३,१; गो. २;  
२,१९.  
आर्षयति श. ४,५,७,७.  
१ भार- -राव ऐ. २, २; तै. २,८,  
२,७; -रे ऐ. १, १३; २, २;  
श. २, २,३, २२; का. १, २,३,  
१८; ४,१,८; ३, ६,१, २; १०,५;  
तैआ. २,५,१.  
आरक- -काव श. २,३,४,१०;  
२२; ३,२,१,१९.  
आर्त्त,र्ता- -र्त्त: शांआ. ५, ३; श.  
११,८,३,३; -र्त्तम् श. ८, ७, २,  
१६<sup>३</sup>; १२,४,२,१; ५, १,४<sup>३</sup>; १४,  
६,५,१; ७,३१; तै. १,४,३,४; ५;  
तां. ५,९,५; -र्त्तम् तै. ३, ७, २,  
५; -र्त्त्या: श. ४,५,२,३; -र्त्तेन  
श. १२, ५, १, ४; तै. १, ४,  
३,४<sup>३</sup>.  
आर्ति- -र्त्य: श. १, ६, १, १६;  
-र्ति: ऐ. १, ३; ५, ३२<sup>३</sup>; ३४<sup>३</sup>;  
शां. ११, ५; श. ३, २, २, १५;  
१२,४, ४,७; १३, ४,१, १४; तै.  
२,१, ११,१; तां. ९, ६, ५; जै.  
९९; जैड. १,२,१, १४; २, ४,३,  
४; गो. १,१,१५; ३,२२; -र्तिभ्य:  
श. ४,४,५,२१; १४, १, ३, २४;  
-र्तिम् ऐ. २, ३१<sup>३</sup>; श. १, ४,३,  
११-२१; ६, १,१६; १०, १,४,  
१३; ११,५,४,२-५; १२, ४,१,  
९<sup>३</sup>; २,१<sup>३</sup>; १३,१,२,४<sup>३</sup>; ३,३,७;  
तै. १,१,३, ९; २,३,१; २; ३,१०,  
१०<sup>३</sup>; ४,७,१; ६,१,२; २,१,९,३;  
२,९,५; ३; ७,१,६; ७; १०,१०,  
२<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>; तैआ. ४, ३०,१; ३४,  
१; ६,९, २; तां. ५, ७,८<sup>३</sup>; ६,४,  
१०; ५,१; २; ७,४; ९, ६,५; ५,२,  
१०; जै. १३; ३६; ९९; जैड. १,  
२,१,१४; २,४, ३,४; ५<sup>३</sup>; गो. १,  
१,३,१; ३२; २,१,२,२; ८; १७<sup>३</sup>;

† मुपा. स्वरध्वन्यः । ‡ तु० 'आर्ह्यति' ? इति 'वाव' इति च । § 'आर्ह्यसि' ? इति कालि मुपा. ।



१९१; -र्तेः श. १, ५, १, २२;  
-र्यां श. ४, ६, ५, ५; १२, ४, १,  
१०; तैआ. ४, ३०, १; ३४, १; तां.  
९, ६, ५<sup>३</sup>; जै. १४६; -र्यं तै. ३, ४,  
४, १; तैआ. ५, ४, १; ६, ३, २;  
९, २.

आर्ति-ज- -म् गो. २, १, १५.  
आर्पयितु- -ता श. ४, ५, ७, ७; ५,  
५, ४, ३१<sup>१</sup>.  
आर्तोः श. १०, १, ४, १३; १३, १,  
२, ४; तै. १, ३, १०, १०.

१आर-क- आर् द्र.  
२आर(←अरि)- -म् शांआ. ३, ४.  
आ-रजसू- -जः ऐआ. ५, २, १.टि.पद्र.  
आरण्य, ण्या(←अरण्य)- -ण्यः श. ३,  
७, २, ३; १३, २, ४, ३; -ण्यम् श. १,  
१, १, १०<sup>३</sup>; ३, ७, २, ३; ७, ५, २,  
३३<sup>३</sup>; ३४<sup>३</sup>; ३५<sup>३</sup>; ३६<sup>३</sup>; ११, १, ७, १;  
१२, ७, २, ९; ३, १९; का. २, १, १,  
७; ८; तां. १६, ६, ३; जै. १४४<sup>३</sup>;  
-ण्यस्य तै. ३, ८, १७, ५; -ण्याः  
ऐ. ४, २६; शां. २०, १; श. १, १,  
१, १०; २, ३, ४, १; ३, ८, ४, १६;  
११, १, ७, २; ३, १, ३<sup>३</sup>; १२, ७,  
३, १९; २०; १३, २, ४, ३; ३, २,  
२; ३; ५, १, १३; का. १, ४, १, १;  
तै. १, ३, ८, १; ७, ७, ३; ३, ९, १,  
३<sup>३</sup>; ३, १; ९, २<sup>३</sup>; १२, ६, ४; तैआ.  
३, ११, १२<sup>३</sup>; ५, २, १२; तां. ६, ८,  
८; १०; १९, ५, ११; ६, ३; २३,  
१३, ४; गो. २, १, १७; ३, ९;  
-ण्यान् शां. २०, १<sup>३</sup>; श. ५, ३,  
५, ४; १२, ७, ३, १९; १३, २, ४,  
१<sup>३</sup>; ५, १, १५; तै. १, ६, १०, ३;  
७, ७, ३; ३, ८, १९, २<sup>३</sup>; ९, २, १<sup>३</sup>;  
३, १<sup>३</sup>; ३<sup>३</sup>; ३, ८, ३; तैआ. ३, १२,  
४; ५, २, ११; -ण्यानाम् ऐ. ८,  
६; शां. ४, १२; श. १२, ७, १,  
८<sup>३</sup>; २, ८<sup>३</sup>; तै. २, ७, ५, १; तां.  
२३, १३, २; -ण्यानि का. १, २,  
३, २; ३; ४; -ण्याम् तां. २१, ४, १३;

-ण्येन ऐ. ७, ७; श. ९, १, १, ३;  
१२, ७, २, १९; -ण्येभ्यः तां. ६,  
८, ८; जै. १, ३, १, ९; -ण्येषु  
श. १२, ७, ३, २०; -ण्यैः श. १३,  
२, ४, १; २; तै. ३, ९, १, २; ३;  
२, १.

आ-रत- आ√रम् द्र.  
आ-रुप(त्→)न्ती तै. ३, ८, ३, ४.  
आ-रुध- आ√रम् द्र.  
आ√रम्, आरभते ऐ. ४, १०; श. १,  
१, ४, ९; ७, ४, २०; ३, १, ३, २६<sup>३</sup>;  
२, १, ३, ७; ३८; ४, ५, १, १३; १४;  
१६; ६, २, २, १८; १९; ३०; १३,  
२, २, १; का. २, १, १, ९; ३, १३;  
तै. ३, २, २, ३; ३, ७, ३; ८, ३, ४;  
आरभते श. ३, ७, ४, ५; ६, २, २,  
२१; तां. ६, ७, ७; ७, २, ४; ९, ५,  
११; ९, १५; १७, १, १३; २१, ९, ३;  
गो. १, ५, ४<sup>३</sup>; १२; १३; २, ५, १३;  
आरभन्ते ऐ. ४, १२<sup>३</sup>; ६, ७; शां.  
१९, ३; श. ३, ४, ३, १९; आर-  
भन्ते श. १२, २, ४, १<sup>३</sup>; तां. ४,  
२, ६; १७; ५, ७; ६, १३; १८; ७, ३,  
१४; ८, ९, १७; ९, १, ७; ४, ८; १२;  
११, ५, १; २८; १२, ३, ६; ५, १; ११,  
१९; १३, १०, २; ३; २०, १३, २;  
जै. १६१; आरभे श. ३, १, ३,  
२५; २६; २, १, ६; ७; ७, ४, ५; १२,  
३, ४, ३-५; तै. ३, ७, ४, १; ७, २;  
आरभे श. ३, १, ३, २<sup>५</sup>; गो. १,  
५, १२<sup>३</sup>; १३<sup>३</sup>; आरभेताम् तै. ३,  
७, ५, ११; आरभेथाम् तैआ. २,  
६, २; आरभध्वम् ऐ. २, ६; शां.  
१०, ४; तै. ३, ६, ६, १; जै. १६८;  
आरभत श. ६, २, २, १९;  
आरभन्त तां. १४, ३, १०; आरभेत  
तां. ९, ४, १६.  
आ-रुध, रुधा- -रुधः श. ६, २, १,  
२०; गो. २, ६, ५; -रुधम् श. ५,  
१, १, १६; ६, २, ३९; -रुधस्य तै.  
३, ३, २, २; -रुधा शांआ. ८, १०<sup>५</sup>.

आरुध-देवत- -तः ऐ. १, १.  
आरुध-यज्ञ- -ज्ञः ऐ. १, १.  
आ-रुभम्(कमुल) तैआ. १, ११, १;  
जै. १६१.  
आ-रुभमाण- -णः गो. २, १, १२.  
आ-रुभ्य ऐ. ६, १<sup>५</sup>; ४, २, ५; ३; ३; ५;  
५, ९, २; ८; ११; १८, ८, १; २४,  
१४, २; तै. २, २, २, १; ३-५; जै.  
१३; १४; ३३; १२७; १६८.  
आ-र(भ्य→)भ्या- -भ्याः जै. १६८.  
आ-रुभम्- -रुभः श. ६, २, २, ३८;  
तां. १२, ३, ३; ११, १९; १४, ३,  
१०; सा. २, १, ३; -रुभम् श. ३,  
१, ३, २४; जै. १५५; -रुभाः प.  
५, ६; -रुभाय श. ६, ३, १, ४१;  
४, १, ५; ७, ३, १, ३५; ९, ३, २, ४;  
-रुभे श. ६, २, २, ३८.  
आ-रुभण- -म् तां. १६, ३, ७;  
गो. १, २, १५.  
आरुभण-तस्(ः) ऐ. २, ३५; प.  
३, ३-५.  
आरुभण-वत्- -त् श. ४, ६, १, २.  
आ-रुभणीय- -यम् ऐ. ४, १२;  
श. १२, २, ४, १; -यस्य ऐ. ४,  
१२; शां. १९, ३; -याः ऐ. ६,  
६; २१; गो. २, ५, १२; -यानि ऐ.  
६, १५<sup>३</sup>.  
आरुभणीय-त्व- -म् ऐ. ४, १२;  
शां. १९, ३.  
आरुभणीय-महाप्रतीय- -ये जै.  
११८.  
आ-रिप्लमाण- -णः गो. २, १, १२.  
आ√रम्, आरम ऐ. ६, ३०.  
आ-रत- -तम् शां. १५, ३; ४; १६,  
३; ७.  
आ-रुनण- -णे श. ४, २, १, १९.  
आ-राम्- -मम् श. १४, ७, १, १५;  
गो. १, २, ५.  
आर(द्धि)दि(←आरुध)- -दिः(द्धिः)  
ऐ. ७, २२.  
आरात आर् द्र.

आ/राध्, भाराधयति जैड. १, १८, ३, ५.  
 आ-रिप्समाण- आ/रिम् द्र.  
 आरुक्(आर्)- -कः तैआ. १, ५, २.  
 आ/रुच्, आरुच् रोचै तै. ३, ११, ४, २; भारोचिष्ट तैआ. ४, ७, २.  
 आ-रुक- -काः श. ३, १, २, १८;  
 -क्रेषु तै. ३, ८, १९, २; तां. २१, ४, १३; मं. १, ३, ४.  
 आ-रुज्ज(√रुज्)- -जन्तः तै. २, ४, १, १०.  
 आ-रुजै तैआ. ४, ४२, ३. आरोग- अद्र.  
 आरुणकेतुक (←अरुण-केतु )- -कः तैआ. १, २४, ४; -कम् तैआ. १, २२, १२, २६, ३.  
 आरुणि(←अरुण)- -णयः ऐआ. २, १, ४; -णये श. २, ३, १, ३१; का. १, ३, १, २२; -णिः ऐ. ८, ७; शांआ. १५, १; श. १, १, २, ११; २, ३, १, ३४; ४, ५, ७, ९; ५, ५, ५, १४; ११, २, ६, १२; ४, १, १; १२, ४, १, ११; १४, ६, ७, १; ३१; ९, ३, १५; ४, ४; का. १, ३, १, २३; २, १, २, १०; तैआ. १०, ६३, १; जै. ६; ४९; ९०; १०२; १५९; १६४;  
 जैड. १, १४, १, १; प. १, ६; गो. १, ३, ६; -णिना श. ३, ३, ४, १९; -णिम् शांआ. ३, १; श. ११, ५, ३, १; जै. ९५; १०५; -०णे जै. ९५; १०५; -णेः शांआ. १५, १; जै. ९५; -रुणौ श. १२, २, २, १३; गो. १, ४, २, ४; आरुणिकेय- -यः शांआ. ८, १.  
 आरुणि-होवृ- -तारः तां. २३, १, ५.  
 आरुणीसात्ययज्ञि- -ज्ञयः जै. १०३.  
 आरुणेय- -यः श. १०, ३, ४, १; ११, २, ७, १२; ५, ४, १८; ६, २, २; १२, २, १, ९; १४, ९, १, १; जैड.

२, २, ३, १; गो. १, ३, ३; ५, २; -येन श. ११, ६, २, १.  
 आ/रुध्, आरुद्धे श. ३, ९, ३, १३; १५; २४; आरुन्धते शांआ. ४, २.  
 आ-रोधन- -म् शां. २६, १३.  
 आ/रुह्, आरोहति ऐ. ८, ६; शांआ. ३, ५; श. ३, २, १, ८; ६, ६, १, २२; २, ८; ७, २, १३-१६; ९, २, १, २; ११, २, ७, ३३; तै. १, ३, ४, ३; आरोहति श. ६, ६, २, ९; १०; ४, १०; ७, २, १६; ७, १, २, १०; तै. ३, ७, ४, ३; तां. ५, ५, ४; ८, ९, १६; १५, ९, १४; १८, १०, १०; १९, १०, १२; जै. ६९; ८१; गो. २, २, ९; आरोहन्ति श. ७, ३, २, १७; ९, २, ३, २४; ४७; १०, ५, ४, १६; आरोहन्ति श. ७, ३, २, १७; तां. ५, ५, १०; २३, ४, ५; गो. २, २, ९; आरु रोहन्ति श. ९, २, ३, २७; तैआ. १, ८, ७; आरोहामि ऐ. ८, ६; १२; तै. ३, ७, १२, ५; आरुरोह तै. २, ५, २, १; ५, २; आरुरोह ऐ. ७, १०; तै. १, २, १, ८; गो. १, ५, २, ५; आरोहत् ऐ. ८, ६; शांआ. १, ७; आरोहन्तु ऐ. ८, १२; १७; ऐआ. ५, १, ४; शांआ. १, ७; तैआ. ६, १०, २; आरोह ऐ. ८, १७; श. २, ३, ४, १३; ३, ३, ४, ८; ५, ४, १, ३-७; ६, ७, २, १३-१६; ७, १, १, २८; का. १, ४, १, ११; तै. १, २, १, १६; २, ५, ८, ८; ७, १७, १; ३, ७, ६, ८; १३, ४; तैआ. ६, ७, २; मं. १, २, १; ३, ११; आरोहत् ऐ. ८, १२; श. ७, १, २, ६; जैड. १, ४, २, ६; आरुहत् तैआ. ३, १०, ४; तां. १, ७, ६; आरोहत् ऐ. ८, ६; तां. ८, ९, १५; १५, ९, १४; जै. २२; ३२; ६९; ८१;

जैड. १, १२, २, ४; आरोहत् श. ५, ४, १, १५; तै. १, २, १, १४; आरोहत् तैआ. ६, १०, १; आरुहम् श. ९, २, ३, २६; आरुहम् तै. ३, ७, ७, ४; आरोहत् ऐ. ८, ६; ऐआ. ५, १, ४; श. ६, ६, २, ९; ७, १, २, ६; ३, २, १७; ५, ५, ७; आरुहेम ऐ. ४, २०; तै. २, ४, २, ६; आरोहम् मं. २, ५, १४. आरोपयन्ति प. ४, ४; आरु रोहयत् तै. १, ५, ८, २; आरोहयन् तै. १, २, ४, १; आरोहयः शां. २५, ६; आरोपयेत् ऐ. ७, ७; आरोहयेत् ऐ. ८, १७.  
 आ-रुह्य ऐ. १, १३; श. ७, ३, २, १७; ५, २, ४०; ९, २, १, ३; तैआ. १०, १, १३; तां. ५, ५, १, ९; ११; ६, ७; १५, ७, ६.  
 आ-रुढ, ढा- -ढम् शांआ. १०, ८; -ढा जैड. ४, ११, २, १०; -ढाः गो. १, ४, २, ३; -ढाय जै. १२३.  
 आरुढ-वत्- -त् आ. जैआ. १, ९२.  
 आ-रोह्(हृ)- -हारः शांआ. १, ७.  
 आरोह- -हः गो. २, २, १४; -हासः तैआ. ६, ७, २.  
 आ-रोहण- -म् श. २, ३, ३, १६; ३, ३, १, ५; ४, २, ५.  
 आ-रोहत्- -न्तम् जैड. १, ९, २, ७; ११ अरि आर् द्र.  
 आ-रेफत्(√रिफ्)- -न्तः शां. १७, ९९; गो. २, ५, ५.  
 आरैण्य- -ण्यः वं. २; -ण्यव वं. २.  
 आरोक- आ/रुक् द्र.  
 आ-रोग्(√रुज्)- -गः तैआ. १, ७, १; गत्य तैआ. १, १६, १.  
 आरोघन- आ/रुध् द्र.  
 आरोपय, आरोह- आ/रुह् द्र.  
 आर्क- -क्रेण का. १, १, २, ९.

† 'आरुणः' इति कालि. मुपा. ।

‡ एकस्मिन् स्थले 'आरोहन्ति' मुपा.

स्वराधिन्यः । § संदिग्धोऽयं पाठः ।

§ 'अलिमन्तः' इति हस्तलेखपाठान्तरम् ।

¶ आरेमन्तः (√रिम्) इति G. ।

'आरेभिन्ने, ? कालि. मुपा. । 'आरेमान्तं'

इति वा 'आरेमम्, ते' इति वा सम्भाव्येत

आर्क्ष(←ऋक्ष)-र्क्षः जै. १२४.  
 आर्क्षाकायण-णः जै. ११५; -णम्  
 जै. १, १२, ४, ४.  
 आर्क्षत्(आ/अर्क्ष्)†-त्, -ताम्  
 श. १२, २, ३, ३; १.  
 आर्चनानस(←अर्चनानस्)-सः जै.  
 ५४; -सम् तां. ८, ५, ९; जै. ५४;  
 ११५.  
 आर्चनानसी-स्यै जै. ४४.  
 आर्चिक(←ऋक्)-कः सं. ३.  
 आर्च्छ, आर् द्र.  
 आर्क्षिश्चन(←ऋक्षिश्चन्)-नाः जै.  
 १४३; -नेन जै. १४३.  
 आर्क्षिकीया--ये तै. १०, १, १३.  
 आर्त्-आर् द्र.  
 आर्त्त-भाग(←ऋतभाग)-ग श.  
 १४, ६, २, १४; -गः शां. ७,  
 २१; श. १४, ६, २, १; १४.  
 आर्त्तभागी-पुत्र-त्रः श. १४, ९, ४,  
 ३१; -त्रात् श. १४, ९, ४, ३१.  
 आर्त्तवृ(←ऋत्तु)-वः शां. ३, २, ६;  
 तां. २५, १८, ४; -वम् श. १४,  
 ९, ४, १२; -वाः श. ८, ४, ३, ८;  
 तै. ३, १२, ९, ४; तां. २५, १८, ४;  
 -वान् गो. १, १, ३९.  
 आर्त्ति-, आर्त्तः आर् द्र.  
 आर्त्विजीन(←ऋत्विज्)-नः तै. १,  
 ३, २, ७; प. १, ३; २, २; -नाः  
 श. ३, ५, १, १९.  
 आर्त्विज्य-ज्यम् ऐ. ३, ४६; ५,  
 ३४; दै. ३; श. १, ४, ५, १; ४, ३,  
 २, २; ४, ३, १३; १२, ३, ३, २; १४,  
 ४, १, २७; तै. ३, ७, ६, २; तां.  
 ५, ६, ८; ६, ४, ८; ९, १४; १५; ५,  
 १६; प. १, ४; जै. ९९; जै. १,  
 १२, ५, १-६; १३, १, ३; २, ५,  
 ३, ६; ९; गो. १, ३, १; २, ३, ९;  
 -ज्यात् तै. २, ३, २, १; -ज्याय  
 तां. ६, ४, १, ५, १८; -ज्ये श. १,  
 ९, १, २९; -ज्येन ऐ. ६, ३४.

आर्द्ध, आर्द्धा-र्द्धः शां. ११, २; श. ६,  
 ६, ३, ३; १२, ७, ३, ३; तै. १, ७,  
 १, ७; ३, ७, ५, ३; १०, १, ४; ९, १५;  
 -र्द्धम् शां. ६, २; श. १, ६, ३,  
 २३; ३, २, ३, १०; ७, ३, १, ३७;  
 ९, २, २, ३; ४, २, ५; १४, ४, २,  
 १३; तै. १, ५, १, १; ३, १०, ९,  
 १५; तै. १०, १, १५; तां. १२,  
 ६, ८; गो. १, १, १९; -र्द्धम् इव तै.  
 १, १, ९, ५; -र्द्धया ऐ. ८, १३;  
 १८; ऐ. ५, १, ४; तै. ३, १, १,  
 ३; -र्द्धस्य श. ३, ८, ५, १०;  
 तै. १, १०, २; -र्द्धा तै. ३, १, १,  
 ३; -र्द्धाः श. १, ३, ४, १; ७, ३,  
 १, ३७; ९, २, २, ३; ७; तै. १, १,  
 ९, ५; तै. ४, १८, १; जै. १२७;  
 -र्द्धाणाम् श. १३, ७, १, ९; -र्द्धाणि  
 श. १, ३, ३, ४; -र्द्धाये तै. ३,  
 १, ४, ४; -र्द्धे श. १, ६, ३, ४१;  
 १४, ९, ३, ९; -र्द्धेण श. १२, ७, ३,  
 १; तै. १, ७, १, ६; तां. १२, ६, ८.  
 आर्द्ध-दानु-नुः श. ९, ४, २, ५.  
 आर्द्ध-पवित्र-त्रः तै. ३, १०, १, ३.  
 आर्द्ध-मू(ल→)ला-लाः श. १, ३,  
 ३, ४.  
 आर्द्धि(-र्द्धि)धामिन्-मेः श. १४,  
 ५, ४, १०; ७, ३, ११.  
 आर्ध्(आ/अर्ध्), आर्ध्णोति गो. १, ३,  
 १५; २, १, ३; ७.  
 आर्धक-कम् शां. ८, २; १०, ६;  
 १६, ४; २०, २; ३; ४; २१, २; ३; ४;  
 गो. २, १, ११.  
 आर्धयित्-आर् द्र.  
 आर्धव(←ऋधु)-वः ऐ. ६, १२; शां.  
 १६, १; श. १३, ५, १, १; तां. १६,  
 १६, ८; १९, ५, ७; २०, १, १, २, १;  
 ३; ३, १; ५, १; ८, १; ९, १; ११, २;  
 १४, १; जै. १३७; प. १, ३;  
 -वम् ऐ. ३, ३०; ४, ३०; ३२;  
 ५, २; ५, ८; १३; १७; १९; २१;

ऐ. १, ५, ३; शां. १६, ३; ४;  
 १९, ९; २०, २-४; २१, २-४;  
 २२, १; २; ५; २३, ३; ८; २५, ९;  
 २६, १०; १३; १७; शां. २, १८;  
 श. १३, ५, १, ११; तां. १४, २, ५;  
 १६, १६, ९; जै. ५५; १२९; -वे  
 श. १२, ३, ४, ५; तै. २, २, ८, ३;  
 गो. १, ५, १४; -वेषु ऐ. ६, १२.  
 आर्धवी-वीषु शां. १६, १.  
 आर्धव-पवमान-ने तां. १७, १२, ५.  
 आर्ध्या(←अर्ध्या)-र्ध्याः तां. १३, ४,  
 ११; जै. १६५; -र्ध्याम् तां. ५, ५,  
 १६; जै. १६५; -र्ध्या तै. २, ३, ५,  
 ४; -र्ध्याः ऐ. ३, २, ५; शां. ४,  
 ९; -र्ध्याय तै. २, ८, ३, ३; -र्ध्या  
 मं. १, १, ६; -र्ध्यां जै. १६५.  
 आर्ष(←ऋषि)-र्षम् गो. २, ४, ३.  
 आर्ष-गण्य-ण्यात् वं. १.  
 आर्ष-प्रदेश-शः आ. १.  
 आर्षेय-य तै. २, ६, १५, २; -यः  
 शां. ११, ४; श. ४, ३, ४, १९; १२,  
 ४, ४, ६; ७; तै. १, ४, ४, २; ४;  
 तां. २०, १५, ९-११; -यम् शां.  
 ३, २; ५, ६; श. १, ४, २, ३; ५; ५,  
 १, ९; ११; ४, ३, ४, १९; दै. २, ३,  
 १०; तै. १, ६, ९, १; २; जै. १,  
 १८, ४, १०; जै. १, ९; आ. १,  
 ९; २७; ६६; ४७९; ४८७; ४८९;  
 -याः तै. १, १, ६, ६; ३, ८, २, ३;  
 -याणि आ. १; -यान् गो. १,  
 १, ५; ८; -याय गो. २, ३, १८;  
 -ये शां. २९, ४; -येण ऐ. ७,  
 २५; ८, ३; श. ४, ३, १, २; तां.  
 १२, ११, १४; १३, ३, १९.  
 आर्षेय-वत्(मत्)वत्-वत् तां. ११,  
 ९, ६.  
 आर्षेय-वत्(त्→)ती-तीं श. ८,  
 ४, ४, १२; -स्यः श. ६, २, ३, १०.  
 आर्षभ(←ऋषभ)-भम् तां. ९, ३,  
 १५; जै. ८२; -भानि वा. १, १४२;

१६१; जैआ. १, १६१; -भे जै.  
१६५; -भेण श. १४, ९, ४, १७;  
जै. १६५.  
धा/लम्, आलमते ऐ. २, ३; ४, २६;  
शां. १०, ३; श. ३, ७, २, ८; ९, १,  
६; २१; ४, ५, १, ५; ६, ३, १, ३; ५,  
१, ३, १; २; ३; ७; ३, ३, १; ५, २, ८;  
९; ४, १; ६, २, १, १८; २, ६; ३०;  
११, २, ५, ४; १३, १, १, २; २, २,  
२; ५, ३; ४; ३, २, ३; ८, ५, ४, ४,  
११; ५, १, १, ३; १४; १५; ४, २, ५; ६,  
२, २-५; ७; ९; १०; १६; ७, १, ७;  
८; ९; तै. १, ३, ४, १; ३; ८, २, २;  
६, १; ४; २, १, १०, १; ७, ४, १;  
३, ३, ९, ११; ४, १, १; १५, १, १७,  
१; १८, १; १९, १; ८, २, ४; २३, १;  
९, ३, १; ३; ८, १; २; ३; ९, २;  
३; १२, १; १६, ३; २२, २; ४;  
आलमते श. २, ४, ४, ११; १४;  
४, २, ५, १६; ६, २, १, १४;  
२०; २, १; ६; ७; १५; १०, १, ५, १;  
१३, २, ४, १; ५, १; २; ३; ६, २, १;  
का. १, ३, ४, ७; ८; तै. ३, ९, १, ४;  
२, १; ३, १; तैआ. १, ३२, ३; २,  
११, १; गो. २, २, १; आलमन्ते  
ऐ. १, १६; २, ६; श. ३, ७, २, ४; ३, १;  
२; ४, ५, २, १; ५, १, ३, ११; ५, २,  
१०; ६, २, १, ३९; २, १; १७; ११,  
२, ५, १; ४; ५; १२, ३, ५, १; तै. १,  
२, ५, १; २; ३; आलमन्ते श.  
३, ७, ४, ८; ८, २, २९; १, ५, २, १०;  
६, २, २, १७; तां. ५, १०, ८; ९;  
२१, १४, ७; ८; जै. १२०; १६१;  
गो. २, २, १; आलमन्ते तै.  
३, ८, १९, २; आलमे ऐ. ७, १५;  
श. ६, २, १, ३९; गो. १, १, २५;  
आलभिरै श. १, २, ३, ६; ३, ८,  
३, २८; ९, ५, १, २३; का. २,  
१, ३, १७; १८; २०; २, १, २०;  
आलभिरै श. ३, ८, २, १७; ३, ११;  
आलभ्यते ऐ. २, ३; आलभस्य

सा. ३, ४, ९; आलमै श. ६, २, १,  
६; २, १७; आलमै श. ११,  
८, ३; ५; आलमत्तां. १०, ३;  
श. ६, २, १, ६; १०, ६, ५, ८; ११,  
८, ३, ५; १३, २, ४, १; ५, ४, ७; तै.  
१, ३, ४, ४; २, ३, २, ३; ४; ३, ९,  
२, १; आलमन्त ऐ. २, ८; श.  
१, २, ३, ६; ९; १०, ६, ५, ८; का.  
२, २, १, २२; तै. १, ५, ९, ५; ६;  
३, ९, २२, १; ३; गो. १, ५, २२;  
आलमेत श. ३, ८, ४, ५; ४, २, ५,  
१४; ५, १, ११; ६, ३, २; ३; ६, २,  
१, ३९; २, १६; १९; १२, ७, २, ३;  
१३, २, २, १३; ४, २, ४; ५, १, ३;  
१५; ३, ११; तै. १, ४, ७, १; ५, ९,  
७; ३, ९, १, ३; आलमेत श. ४, २,  
५, १४; ६, ३, ३; ६, २, २, १६; तै.  
१, ८, ६, १; तां. ९, १०, ३; २१,  
१४, १३; १४; १५; १६-१९; ४,  
३, ७; गो. २, २, १; आलभेरन्  
ऐ. ४, १९; २२; शां. १०, २; श.  
३, ८, ३, ११; ९, १, २३; ४, ५, १,  
१२; ५, ५, ४, १; आलभेरन् श.  
५, ५, ४, १; तै. १, २, ५, ३; तां.  
२३, १६, ४.  
आलभ्यते ऐ. २, ६; ९; शां. ८,  
२; १०, ६; १२, ६; श. १, २, ३, ५;  
१३, ३, ४, १; का. २, २, १, २०;  
तै. १, २, ३, २; ५, ९, ७; २, ७, २, २;  
३, ९, २२, १; आलभ्यते तै. ३, ८,  
३, ६; तां. २१, ४, ७; गो. २, ३, ९;  
आलभ्यते श. ६, २, १, ३९; तै.  
३, ९, ८, ३; आलभ्यन्ते शां. १०,  
६; श. १३, ३, २, २; तै. १, २, ५,  
४; २, ७, ११, १; २; ३, ९, १,  
१; २, ४; ३, १; ९, १; आलभ्यन्ते श.  
१२, ७, २, ७; तै. १, २, ५, ३; ४;  
३, ९, १, २; २, २; ३; ३, ३; आल-  
भ्यत तां. २१, ४, ७.  
आलभ्ययति तै. ३, ७, ३, ५.  
आलिप्से श. ६, २, १, ६; आलिप्तत

श. ६, २, १, ५; ७, ५, २, ४; २८.  
आ-लब्ध, बधा- -बध: ऐ. २, ९; श.  
: ४, २, ५, १३; ११, २, ५, ४; ८, ३,  
५; तै. ३, ९, २१, २; २२, १; २;  
-बधस्य श. १, १, ४, १५; २, ३,  
६; १३, १, १, ३; ३, ६, १; का. २,  
१, ३, १७; २, १, २०; तै. ३, ८, ३,  
४; ९, १२, १; -बधा: श. १, २,  
३, ७; ६, २, २, १५; का. २, २, १,  
२०; -बधात् ऐ. २, ८; -बधाय  
तै. ३, ९, १६, २; -बधाया: का.  
२, १, ३, १८; -बधायै श. १, १, ४,  
१६.  
आ-लब्धवत्- -न्तम् सा. १, ५, १५.  
आ-लभमान- -न: तै. २, २, २, १;  
२; ७; -ने सा. ३, ४, ९.  
आ-लभ्य ऐ. ८, ६; श. ४, ५, २, १;  
११, २, ५, ४; १३, ४, ४, १; तैआ.  
२, ११, १; तां. ७, ७, १४; २१, ३, ५;  
५. ३, ७; जै. ५; गो. २, २, १२.  
आ-लभ्यमान- -न: शां. १०, ४;  
-न्तम् शां. १०, ५; ६; श. ३, ८,  
३, १४; -न्तस्य श. ३, ८, ५, ८.  
आ-लभ्य- -म्भ: गो. २, २, १;  
-म्भाय ऐ. २, ३; श. ३, ७, ३,  
४-६; १३, ३, ८, ५.  
आ-लभ्यम् (णमुल् ) तां. ३, ६, २;  
१८, १०, १०.  
आ-लभ्य- -न्भ्य: ४, ७; -न्भ्यम्  
तै. २, १, ६, ४.  
आ-लिप्स्यमान- -ना: श. ७, ५, २,  
४; २८.  
आ-लभ्यन्- -ने शां. १८, ४.  
आलभ्यीपुत्र- -त्र: श. १४, ९, ४,  
३२; -त्रात् श. १४, ९, ४, ३२.  
आलभ्ययनीपुत्र- -त्र: श. १४, ९,  
४, ३२; -त्रात् श. १४, ९, ४, ३२.  
आलभ्य-भ्य आ/लम् द्र.  
? आलभ्यैलाजो(जड)द्राव- -ता जै.  
३, ६, ३, १०.  
आलस्य(←अ-लस)- -म् ५, ५, ४.

आ-लिख्य (लिख्) श. ७, ४, १, ४३.  
 आ-लिप्य (लिप्) श. १२, ४, ४, १.  
 आ/लिङ्, आलिङिदिरे श. २, ४, ३, २.  
 आलिङन्त श. २, ४, ३, ११; का. १, ३, २, २; ११.  
 आ/लुप्, आलुलुपुः श. ३, ४, १, १७.  
 आ-लुप्य ऐ. १, १७; श. ३, ४, १, १७.  
 आ/लुभू, आलुभ्येत् श. १०, ३, १, ७; ८.  
 आलुलोभयिपात् ऐ. १, २४.  
 आलुकेय-यः जै. ८७; १२५; जैउ. ३, ७, ३, २; -याय जैउ. ३, ७, ३, २.  
 आव- अस्मद् द्र.  
 आ/वच्, आ\*\*\*वोचे शां. ७, ४.  
 र्शा-वत्-वत् शां. २०, २<sup>१</sup>; २१, २<sup>३</sup>; २२, १<sup>१</sup>; १<sup>४</sup>; २४, ५<sup>३</sup>; २६, ९<sup>३</sup>; १०<sup>६</sup>; जै. ११<sup>३</sup>; -वत्तः गो. १, १, ११; -वता जै. ११; -वति शां. २४, ८; -वद्भिः गो. १, १, ११<sup>३</sup>; -वन्तः शां. २८, १०; -वन्ति शां. २२, ९; २६, ८.  
 आ-वती-ती शां. ७, २; -तीम् शां. ८, १; तां. ६, ८, १७; -त्यः शां. ३, ५; २८, २; २९, ३; ३०, १; तां. १५, ९, ३.  
 र्शावत् (आ/वच्)†-त् तां. १२, ४, ४.  
 आ/वद्, आवद् श. १, १, ४, १८; का. २, १, ३, २०; तै. ३, २, ५, ८; आवदत् श. ३, ५, ३, १८; आवदानि शांआ. १२, २; आवदन् जै. २०४.  
 आ-वदत्-न्तौ जै. २०४.  
 आ/वध्, आवधिष्ठाः मं. १, १, १३.  
 आ/वप्, आवपति श. १, १, ४, ८; २, ५, २, ११; १२; ३, ६, १, ११; ७,

१, ४; ४, ४, ३, ७; ५, ३, ५, ८; ४, ४, ६; ५, ४, १८<sup>३</sup>; २२<sup>३</sup>; ७, १, १, ४१; ८, ७, ३, २; १३, ५, १, १८; ८, ३, ३; का. १, ५, १, ९; १०; २, १, २, १३; आवपति श. ३, २, २, १४; ५, ५, ४, १९; आवपन्ति श. ३, २, २, १४; १५; ६, ६, २, ९; आवपन्ति श. २, ५, ३, ४; ११, १, ४, ३; का. १, ५, २, ४; आवप्स्यते श. १२, ४, १, ४; आवपतु श. १३, ८, ३, ३; आवपत् श. १०, ४, २, २७; ३०; आवपेत ऐ. ६, १९; आवपेत श. ३, २, २, १४; ५, ४, १, ९<sup>३</sup>; ८, ७, ३, ३; १३, ५, १, १८; सा. २, ६, ११; आ\*\*\*वपेत् श. ८, ७, ३, ३<sup>३</sup>; आवपेरन् ऐ. ६, १९; गो. २, ६, १<sup>३</sup>; आवपेय श. १०, ४, २, ३; आवप्सीत् श. १२, ४, १, ४. ओप्यते‡ शां. १४, ३.  
 आ-वपन-नम् ऐआ. १, ५, २; २, ३, १<sup>३</sup>; ५, ३, १; शां. ८, ९; शांआ. २, १४<sup>३</sup>; श. ८, ६, २, ३; ७, २, १८; १०, १, २, ९; १३, २, ६, १३<sup>३</sup>; तै. ३, ९, ५, ४; ५; तैआ. ४, ४, २, ५; -नस्य श. ८, ७, २, १८; ९, ४, २, २७; -नान् जै. १८२; -नानि ऐ. ६, १९; तै. १, १, ६, ८; गो. २, ६, २; -नेन ऐआ. १, ५, २; -नैः ऐ. ६, १९; गो. २, ६, २<sup>३</sup>.  
 आवपन-वत्-वान् जै. १८२.  
 आवपन-वती-तीः जै. १८२.  
 आ-वप(त्→)न्ती मं. १, २, २.  
 आ-वाप-पम् ऐ. ६, १९; गो. २, ६, १. ओप्य अद्र.  
 आवर्त-न-न्-म्-यत्, आ/वृत् द्र.  
 आवश्यक(←अ-वश्य)-काय सा. १, ५, १५.  
 आ-वस्य(वस्)-यः ऐआ. २,

४, ३<sup>३</sup>. -यम् श. २, ३, १, ९; का. १, ३, १, ३; ४; -याः ऐआ. २, ४, ३; -थात् श. ९, ४, २, ११; -थान् श. १०, ६, १, २; जै. ६; -थाय तै. २, १, २, १२; -थे तै. १, १, १०, ६; ४, ९, ४; ३, ७, ४, ६; -थेन श. २, ३, १, ८; ३, ९, २, ७; -थैः श. १४, ७, १, ४३.  
 आवसथ-वासिन्-सिनम् श. १२, ४, ४, ६.  
 आवसथीय(-य+छ)-म् तै. ३, ७, ४, ६.  
 आवसायिन्(←अवस+आयिन्)-यी ऐ. ७, २९.  
 आ/वह्, आवहति ऐ. २, ३४; ७, ३४; आवहन्ति तै. ३, २, २, ३; तैआ. १, ३, १, १; ७, ५, ३; आवेक्षत् तै. ३, ६, २, १; आ\*\*\*वक्षत् ऐ. २, ३४; ५, १२; श. १, ५, १, ११; ९, २, ३, २०<sup>३</sup>; तै. ३, ६, १३, १; आवहत् तै. ३, ७, ४, ४; आ\*\*\*वहतु श. ९, २, ३, २०; तै. ३, ७, १३, २; आवहताम् तै. ३, १२, ९, ६; आवहन्तु तै. २, ८, ९, ९; आ\*\*\*वहन्तु ऐ. ४, ३; ६, १२; गो. २, २, २२; आवह ऐ. १, २<sup>३</sup>; ६, १०; शां. ३, ३<sup>३</sup>; ८, ८<sup>३</sup>; १२, ७<sup>३</sup>; २०, ४; शांआ. १२, ३; श. १, ४, २, १७<sup>३</sup>; ८, ३, १५<sup>३</sup>; २, ६, १, २२<sup>३</sup>; ३, ५, २, १३; ४, ४, ४, ११<sup>३</sup>; का. १, ६, १, १४; १५<sup>३</sup>; तै. २, ४, १, ८; ३, ५, ३, २<sup>३</sup>; १०, ४, २, ८, १; ११, ६, २; तैआ. ४, ४, २, २; ६, १, २; ७, ४, २; १०, १, ५; १०, २; तां. १<sup>५</sup>, ८, १; १६, ५, २२; मं. २, ४, ४; ६, २; ३; जै. १५१; गो. २, २, २०; आ\*\*\*वह शां. ३, ३; श. १, २, १, ५; ४, २, १७; ३, ५, ३, २; आ\*\*\*वह

† यद्यपि 'आ' इति उपसर्गः 'वः' इति युष्मदादेशश्चेति पदद्वयं मूलमन्त्रे दृश्यते ( तु. ऋ. ७, ३, २, २ ) । तथापि सादृश्यात् 'आवत्' इत्यत्र आ/वत्तेर्निष्पन्नम् 'आव' इति पदं बुद्धौ सन्निधीयते सा. ‡ 'आप्यते' पाठान्तरम् ।

तै. ३,६,३,१; आ...वहानि श. १,५,१, २६; आवहत् तै. १, ५, ५, ६; आवहः श. ४,४, ४,११; आवहेत् सा. ३,४,२; आ...अवा-क्षीत् तै. २,६,१०,२; आवाक्षीः श. ४,४,४,११; आ...अवाट् तै. ३,७,४,५.  
 आवाहयति ऐ. १, २; शां. ३,३८; ५,६<sup>५</sup>; १२,७<sup>३</sup>; श. १, ७,३,१३; आवाहयति श. १,७,३,१३; ३, ५,२, १३; का. १, ६, १, १५; आवाहयन्ति शां. ५, ६; १२, ७; गो. २, १, २४<sup>३</sup>; आवाहायामि तैआ. १०,२६,१; आवाहयेत् शां. ५,६;८,८<sup>३</sup>; गो. २,१,२४.  
 आ-वहत्-न्तः ऐ. ७,३४.  
 आ-वहन्ती-न्ती तैआ. ७,४,१.  
 आ-वाहन-न्ने गां. १२,७.  
 आ-वाहित-न्तः श. १,७, ३,१३.  
 आ-वाह्य श. २,६,१,२२.  
 आ-वाह्य-ह्यः शां. १२,७<sup>३</sup>.  
 आ-वोढवै श. १, ४,२,१६<sup>५</sup>; १७<sup>५</sup>; ५,१,११<sup>३</sup>; ओढ-, ओहुपी-अद्र.  
 आ/वा, आवाति तै. २, ३, ९, ५; तैआ. १०,६३,१; आवातु तै. २, ४,१, ८<sup>३</sup>; तैआ. ४, ४२, २<sup>३</sup>; ५, ५,१;८; सा. ३,५,४; गो. १, ३, १३; आवाहि तै. ३, १०, ४,२; आ...वाहि तै. २,४,१,७; तैआ. ४,४२,१.  
 आवाप- आ/वपू द्र.  
 आवाहन-हित, -ह्य, आ/वह द्र.  
 आविक(←अवि)-म् श. १४, ५, ३, १०.  
 आविक्षित(←अविक्षित)-न्तः ऐ. ८, २१; श. १३, ५, ४, ६; -न्तम् ऐ. ८, २१; -न्तस्य ऐ. ८, २१; श. १३, ५, ४, ६.  
 आविज्ञान्य(←अविज्ञान्य)-न्वम् इव श. १, ६, ३, ३९.

आ/विद्, आवेदयति श. ५, ३, ५, ३१-३७; आवेदयति श. ५, २, ५, ३७; आवेदयन्ति ऐ. ७, २५<sup>३</sup>; आवेदयामसि तै. २, ८, ८, ६; आवेदयेत् ऐ. ७, २५<sup>३</sup>; आवेद-येयुः ऐ. ७, २५; आ...अवित्ति ऐ. ३, ३७.  
 आ-विद्-दम् श. १०, ३, ५, १६; -दि श. १, ९, १, ८; तै. ३, ५, १०, २.  
 आ-वेदन-न्तस्य ऐ. ७, २५.  
 आ-वित्त,त्ता(←विद्)-न्तः श. ५, ३, ५, ३२; ३३; ३५; -त्ता श. ५, ३, ५, ३७; -न्ते श. ५, ३, ५, ३६; -न्तौ श. ५, ३, ५, ३४.  
 आ-विद्-दः श. ५, ३, ५, ३१; तै. १, ७, ६, ५; ८, ३, ४; -दम् तै. १, ७, ६, ५; ८, ३, ४.  
 आ-विद्य,ज्ञा-न्नः तै. १, ७, ६, ७; -न्ना तै. १, ७, ६, ७; -न्ने तै. १, ७, ६, ६.  
 आविद्ध- आ/व्यध् द्र.  
 आ-वि/वच्, आ...विवक्तन तै. २, ४, ३, ९.  
 आ-वि/वास(←वस्),आविवासति श. ३, ९, २, १०<sup>३</sup>; आविवासति श. ३, ९, २, १०; तै. २, ८, ५, ३; आविवासन्ति श. ४, ३, ३, १३; आविवास तै. २, ४, ५, ५; आविवासत् तै. २, ४, ३, ५; आवि-वासेम तै. २, ८, २, ८.  
 आ-वि/वश्च्, आविवृश्च्. शांआ. १२, ३.  
 आ/विश्, आविशति ऐ. ३, २; ५, २; २३; श. ९, २, ३, १८; तै. ३, ३, १, ५; आविशति श. ११, ३, ३, ४-६; १४, ४, ३, २६-२९; तां. ५, ५, १०; जै. १६८; जैड. ३, २, ५, ५; आ...विशति जै. ४२; आविशातः श. ११, ६, २, ६-१०;

आविशन्ति श. ११, ३, ३, ७; १२, ३, १, २-५; १४, ४, ३, २६; तै. २, ४, ५, २; आविशन्ति श. १२, ७, ३, १४; आविशामि मं. १, ७, ६-८; आविवेश ऐआ. २, १, १<sup>३</sup>; शांआ. ७, १९; ११, २<sup>३</sup>; श. २, ५, १, ५; ४, ४, ५, १२; २, २, ३, १८; १३, ५, २, १५<sup>३</sup>; का. १, ४, ३, ४; तै. २, ८, ८, ९; ३, १, १, ८; आवि-वेश श. ५, १, ४, ४; तै. २, ४, ५, ७; तैआ. ६, ४, २<sup>३</sup>; १०, ६, १; १०; २; जै. १३०; गो. १, २, १६<sup>३</sup>; आविविश्चु शांआ. ११, २<sup>३</sup>; आवि-शान् श. १, १, ४, ६; २, १, ८; ९; ३, ४, १३; का. २, १, ३, ११; ४, ६; ७; १३; आविशतु तै. १, २, १, ६; आ...विशतु श. ७, ३, १, २३<sup>३</sup>; आवि-शताम् तैआ. ४, ४२, ५; गो. १, ३, २२; आ...विगन्तु श. ४, ५, ८, ६<sup>३</sup>; तै. २, ४, ३, १०; ५, ३, १२; ३, ७, ९, ६; सा. ३, १, ५<sup>३</sup>; गो. २, २, २२; आविशास्व तै. २, ४, ८, ७; जैड. ४, ३, २; मं. २, १, १३; आविश श. २, ३, ४, २७; ३, ३, ३, १०<sup>३</sup>; ८, १, १२<sup>३</sup>; तै. २, २, ५, ६; ५, २, १; ३, ५, ६, १; ५, ७, ९; तैआ. ३, १०, २; ४; तां. १, ५, ७; मं. १, २, १८; ७, ६-८; २, ५, १२; आविशत श. ३, २, २, २०<sup>३</sup>; ४, ३, ४, २०<sup>३</sup>; आवि-शाव जै. १०४; आविशात् ऐ. ५, २३; श. १४, ३, १, २; ३; ५; ७; ५, ५, १८; तां. १, ८, १७; जै. ४२; १०४; जैड. ३, ७, १, २<sup>३</sup>; ८; आवि-गन् तां. १७, १०, २; आविशाव जै. ४२.  
 आवेशायामि ऐ. ८, २७; मं. २, ८, ७; आवेशयत् शांआ. ११, १.  
 आ-विशान्-शान् तै. १, ४, २, ३; २, ६, १, ४; -शान्तौ ऐ. ८, ८.  
 आ-विष्ट,ष्टा-ष्टः ऐआ. २, १, १; श.

२, ५, १, ५; का. १, ४, ३, ४; -ष्टम्  
 श. ५, १, ४, ४; -ष्टा: तां. १०,  
 ५, १, ५; गो. १, ३, १६.  
 आ-वेश- -श: शांआ. २, ५, ७.  
 आ-वेश्यत्- -न् तै. ३, १०, १, २.  
 आ-वि-शोषण- -०ण जैड. ४, १, ७.  
 आविसू(सु→: र) ऐआ. १, ३, ३;  
 ६; २, १, ५; ३, २; श. ५, ३, ५, ३१;  
 ११, १, ६, २२; ५, १, २; तैआ. ६,  
 ३, १; आविःऽआविः ऐआ. २, ३,  
 ५; शांआ. ७, १.  
 आविःष्ट- -म् तै. १, ६, ३, ५.  
 आविर √श्मस्, आविरास जै.  
 १९९; आविरासुः श. ११, ५, १, ५;  
 आविः...आवीः†...पधि ऐआ.  
 २, ७, १; आविरसाम श. ११, ५,  
 १, ५.  
 आविर √गै, आविर्गायति जैड. १,  
 १२, २, ७.  
 आविदेन्त- -न्ता: जैड. १, १२, २, ७.  
 आविर √भू, आविर्भवति श. ६,  
 ३, १, २२; १०, ३, ५, १६; जै.  
 १६८; जैड. ३, ६, १, ५; आविर...  
 भवति शां. १८, ५; आविरऽइव...  
 भवति श. ११, १, ६, १७;  
 आविर...वभ्य तै. २, ४, ७, १०;  
 आविर्भविष्यति श. ७, ३, २, १४;  
 आविर्भवत् श. ६, ३, १, २२;  
 आविरभवत् ऐ. ३, १५; तां. १३,  
 १०, ८; आविःऽआविः...भभुः  
 शांआ. ७, १; आविरभूवम् जैड.  
 ३, ६, १, ६.  
 आविरभूयत् श. १०, ५, ३,  
 ३-७; ९; १०.  
 आविर्भव- -वान् जै. १६८.  
 आविर्भित्तम् जैड. ३, ६, १, ५.  
 आविर्भाव- -म् श. १०, ३, ५, ६.  
 आविर्मूल- -म् ऐआ. २, ३, ६.  
 आविस्तारम् ऐआ. २, ३, २; श.  
 १०, ५, ३, १०.

आवि(सु→)प/कृ, आविष्करोति  
 श. ४, २, ३, १२; जैड. २, ५, १, ५;  
 आविप्...करोति शां. १, ५; जैड.  
 २, ५, १, ५; आविप्...कृणुते जै.  
 १८०; आविप्...कुरुतः श. ४, २,  
 १, १८; आविष्कृणोमि श. १४,  
 ५, ५, १६; आविप्...कृणुवथ श.  
 ९, ५, १, ४७; आविप्...कृणुतात्  
 तै. ३, ७, १३, ४; आविप्...कृणुहि  
 तै. २, ५, ८, ११; आविप्...करवाणि  
 श. १३, ८, १, १०; आविप्...  
 कुर्यात् शां. १, ५.  
 आविष्कृणवत्- -न् ऐ. ६, ७; गो.  
 २, १, १३.  
 आविष्कृत- -म् तां. १५, ५, १७.  
 आविष्कृत्य श. ३, ९, ३, २३.  
 आविष्टम(स+तमप)- -मौऽइव जै.  
 १६९.  
 आविष्य(स+त्यप्)- -ष्य: तै. २,  
 ८, ७, ४.  
 आ-वि-संस- -स: ऐ. ८, २०.  
 आ/वी, आवयत् ऐआ. २, ४, ३;  
 श. १, ६, ३, ५, ७, ५, ४, ६; तै. २,  
 २, १०, ६९.  
 आ/वृ, आ...वृणे ऐ. ६, ७; श. ९,  
 २, ३, ३८; गो. २, ५, १३; आवृणी-  
 महे श. १, ९, १, २६; ३, ५, ११,  
 १; आ...वृणीमहे तै. २, ४, ८,  
 २; तैआ. १, ९, ७; आंवा: तै. २,  
 ८, ८, १; तैआ. ९, १०, ६.  
 आवरीव: तै. २, ८, ९, ३; जै. २१२.  
 आ-वृणान्- -न: तै. २, ७, १२, ५;  
 ३, ७, १३, २.  
 आ-वृत्, ता- -त: तै. २, ६, ३, २;  
 तैआ. १, २७, ३; जै. १३४; -तम्  
 श. १०, ६, ५, १; तैआ. १०, १, १;  
 -ता: श. १४, ७, २, १४; -ताम्  
 तैआ. १, २७, ३; -तास: ऐआ.  
 २, ६, ६; -तासु शां. १२, १.  
 आवृत्ती-शयान(वृत्+चि/वी)-

-म् जैड. ३, ६, ३, ३.  
 आ/वृत्, आ...वृत्के श. १४, ९,  
 ४, ३; आवर्जति का. १, ६, २, ८;  
 आ...वृजते श. १४, ९, ४, ३.  
 आ/वृत्, आवर्तते श. ३, १, ३, २८;  
 २, १, ३८; ११, ६, २, ७; १३, १,  
 ३, ४; तै. १, ३, १०, ५; आवर्तते  
 श. २, १, ३, ३; ४; सा. २, १, ८;  
 आवर्तन्ते शां. २६, २; श. ३, १,  
 ३, २८; १२, ४, ४, ६; तै. १, ३, ६,  
 ६; तां. ६, ७, २०; ७, ९, ८; जैड.  
 ३, ६, ५, ७; आवर्ते शांआ. ४, ८;  
 ९; आवर्तस्व जै. २११; आवर्तत  
 श. ३, ४, १, १७; आवर्तेन् श.  
 ५, ५, २, ४.  
 आवर्तयति श. २, १, ४, ३३; ७,  
 ५, १, ३७; का. १, १, ४, २३; तै.  
 १, १, ५, ५; ८; २, १, ८, १; सा. २,  
 ५, ५; आवर्तयन्ति ऐ. १, १४;  
 श. ६, ४, ४, १२; आवर्तयामसि  
 तै. २, ५, ६, १; आवर्त्यासि श.  
 १३, २, ६, २; तै. ३, ९, ४, ४;  
 आवर्तयतु श. ३, २, ४, २०; ३,  
 १, २; आवर्तय तां. १, ५, १८;  
 ६, १४; आवर्तयन् ऐ. ३, १५;  
 आवर्तयेत् ऐ. ७, ५; ८, १०; सा.  
 १, ६, ७, ७, ९, ८, ८; २, ४, ३, ५, ७;  
 गो. १, १, २२; आवर्तयेयम् सा.  
 २, ५, ५; आवर्ति तै. २, ८, ६, ६;  
 आ...वृत्तवत् तै. २, ५, ८, ९;  
 आवृत्तन् श. ५, ४, २, ५.  
 आ...वृत्त्याम् शां. २६, ९; तै. २,  
 ८, ६, ५;  
 आवरीवर्ति ऐआ. २, १, ६; श.  
 १४, १, ४, १०; तैआ. ४, ७, १, ५,  
 ६, ५; जैड. ३, ६, ९, १; ५;  
 आ...वरीवर्ति तैआ. ५, ६, ५;  
 आवरीवर्तते जै. १.  
 आ-वृत्- -त: श. १२, ९, २, ४;  
 जैड. ३, ६, ५, ७; -तम् जैड.

† छान्दसो दीर्घः । 'आवयतिरत्तिकर्मा (नि.२,८) द्र. । § भा. √चि आह ।

३, ६, ५, ७; -तान् जैड. १, १, २; ७; -तेषु मं. १, २, १.  
 आ-वृत्तन- -नम् सा. २, ५, १; -ने तै. ३, ७, ९, ८.  
 आ-वृत्तम्(णमुल्) तैआ. १, ६, ३.  
 आ-वृत्तयत्- -न् सा. १, ४, ९, ५, १३; ३, ७, ३, ५; १०; ९, १.  
 आ-वृत्त(त्→)ती- -तीः ऐ. २, २०; शां. १२, १.  
 आ-वृत्- -त् श. २, ५, १, १८; ३, ५; ४, २; ६, ३, ३; ५, १, ३, ४; १२; ३, २, ५; ५, २, ८; ९; १२, ४, ४, १-५; १३, ४, ३, ४; ६-१२; ८, १, १७; का. १, ४, ३, १५; ५, ३, ३; ६, ३, ३; -त्तः तै. ३, १२, ९, ४; -त्तम् ऐ. ७, २; ऐआ. २, १, ६; शांआ. ४, ८; ९; श. १, ९, ३, १७; २०; ४, ६, ७, २१; ६, २, १, ३९; तै. २, १, ४, ८; ३, ३, ८, १०; मं. १, ६, १९; -त्ता ऐ. ७, ३, २; ३४; शांआ. ४, ४; ७; ८; ९; श. ४, ६, ७, २१; ६, ६, ४, ९; १०; ८, ६, ३, ७; १४, ३, २, २१; ९, ३, १; तैआ. १, ७, ५; सा. २, २, १; २; ३, ३-५; ७, १२; ८, ५; जैड. ३, ३, १, ५; ६; ७; -द्भिः जैड. ३, ३, २, १.  
 आ-वृत्त,त्ता- -त्तः श. ५, ५, २, २; -त्तम् ऐ. ५, १५; श. १, ६, ३, ३३; १२, ७, ३, २२; गो. २, ६, ११; -त्ताः शां. २६, १; गो. १, ४, ९; १०; -त्तान् शां. २५, १; श. १२, २, ३, ८; गो. १, ४, १८; -त्तासु ऐ. २, २०; -त्तैः शां. १९, ३; गो. १, ४, १५.  
 आ-वृत्ति- -त्तिः श. १४, ९, १, १८; -त्तिम् श. ११, ६, २, ४; १२, २, ३, १३; गो. १, ४, १६; -त्यै तै. ३, ९, ४, ४.  
 आ-वृत्त्य ऐआ. ५, १, १; तै. २, १, ८, १.

आ/वृध्, आ...भवधत् तै. २, ८, ३, ४; आवत्स्यन् शां. १९, ३.  
 आ/वृष्, आवृषस्व ऐ. ४, ४; शां. १७, ४.  
 आ/वृषाय(व्यन्), आ/वृषायस्व श. १, ७, २, १७; आवृषायध्वम् श. २, ४, २, २०; ६, १, ३६; का. १, ३, ३, १७; ६, १, २४; मं. २, ३, ६; आवृषायिषत् श. २, ४, २, २२; ६, १, ४०; का. १, ३, ३, १८; ६, १, २७; मं. २, ३, ७.  
 आ/वृह्, आवृह्व का. १, १, २, १०; आवृह्व तै. १, १, २, ५.  
 आ-वृ(ढ→)ढा- -याम् श. २, १, २, १६.  
 आ/वे, आवयतः(न्ति) शांआ. ३, ३; आवयन्ति श. १३, २, ६, ८; तै. ३, ९, ४, ५; आवयन्ति श. १३, २, ६, ८; तै. ३, ९, ४, ४; आवयत् तैआ. १, ११, ५; ६. ओत- अद्र.  
 आवेदन- आ/विद्द्र.  
 आवेश- आ/विश्द्र.  
 आ/वेष्ट्, आविष्टयति तै. १, ३, ६, १; आ-वेष्टमान- -नः श. ६, १, ३, ३.  
 आ-वेष्ट(त→)ताडश्च श. ३, २, १, २८.  
 आ-वेष्ट्य श. ३, २, १, २८; ४, ५, २, ७.  
 आवोढवै-आ/वह्द्र.  
 आव्य(←अवि)- -म् गो. २, ३, १९.  
 आ/व्यध्, आविध्यति श. ५, ४, १, १.  
 आ-विद्ध- -म् श. १, ७, ४, ९; ११, २, ६, ७; गो. २, १, २; ३.  
 आ-विध्य जै. २६.  
 आ-व्याधिनी- -नीः तै. ३, ९, १, ३, ४; -न्यः श. १३, २, ४, २; ४.  
 आ/व्ये, आव्ययाञ्चकार श. ११, ५, १, १०.  
 आ/व्यञ्, आव्यञ्ज श. ११, ५, १, १३; १४, ६, १०, १; जै. ६; जैड. ४, ६, १, ४; ६; आ...व्यञ्ज तै. २, ३, १०, ३; आ...व्यञ्जै तै. २, ३, १०, ४.

आ-व्रज्य शांआ. ६, १; गो. १, १, ३.  
 आ/व्रञ्च्, आ...वृश्चते तै. १, १, ४, ८; आवृश्चति ष. २, १०; आवृश्चामि तै. ३, ७, ६, १६; आवृश्चामः श. १२, १, ३, २२; आवृश्च गो. २, २, १९.  
 आवृश्च्यते शां. ११, ४; तै. १, १, ४, ८; ३, ३, १०, १; २; ८, ३, १; २; तां. ७, १, ६; जै. ९९; जैड. १, ५, १, ३; १८, २, ९; ३, १०; आ...वृश्च्यते तै. १, १, ४, ८; ३, ३, १०, १; ८, ३, १; ९, ९, ३; आ-वृश्च्यते श. ३, ४, ३, १९; आवृश्च्येत तै. १, ३, १०, ७; आ...वृश्च्येत तै. २, १, २, १०; ३, ७.  
 आ-व्रध्न- -नम् श. ३, ६, ४, १५; -नात् श. ३, ६, ४, १५.  
 आश्(आ/अश्), आशाते गो. २, ४; आ...अश्नुताम् तै. २, ४, ४, १; आ...अश्नवामहै तै. २, ५, ६, ५.  
 आ/शस्, आशंसते श. १, ६, ४, १७; १४, ४, २, २६; आ...शंसते श. १, ९, २, ३५; आशंसन्ते श. १, ६, ४, १७; आ...शंसन्ते श. १, ६, ४, १७; आशंसन्त ऐ. २, १६; आशंसेत श. १, ५, ४, १; तां. २१, ५, २; आशंसिषुः श. ४, ६, ९, २०.  
 आ-शंसमान,ना- -नः का. २, २, १, १६; तां. १९, १, २; -नम् ऐ. ३, ४६; -नाः शां. ११, ४.  
 आ-शय(√शो)- -यः श. ३, ३, ४, २८; ५, ५, ५, ६; -यात् श. ९, १, १, ९; -ये श. ५, ५, ५, ६.  
 आश( शै मुपा.; )यित( व्य→ )व्या (√अञ्) जै. १६८.  
 आ-शस्(√शम्)- -सा तै. ३, ७, १२, ४; तैआ. २, ३, १.  
 आ-शसन- -म् छ. १२, ५, १, १०; २, १.



१आ-शा(√शंस)- -शायै तै. ३, १२,  
२, २; -शा श. २, १, ३, ४; ४, ९;  
२, २, १४; ३, १, २४; २७; १४,  
४, १, ३३; ५, ४, २; ७, ३, ३; का. १,  
१, ३, ३, ४, ९; २, २, ९; ३, १, १५;  
१८; जैउ. ४, ११, १, १; -शाम्  
ऐ. ३, ७; ४६; ६, २६; ७, २६;  
३०; शां. १०, २; श. ३, ३, १,  
१५; ६, ७, ४, ७; ११, १, ६, २३;  
१२, ४, ३, ९; तैआ. २, ६, १; तां.  
८, १, ११; जैउ. ३, ३, १, २; ५;  
गो. २, ३, ३; -शायै तै. ३, ४,  
१९, १; १२, २, २.

आशा-पराकाशा- -शौ श. १४, ९,  
४, ११.

२आशा(√१अश)- -शात् तै. ३, १२,  
२, २; ९; -शा: ऐ. १, २२; श.  
६, ५, ४, १२; ९, २, ३, २५;  
१४, २, २, १६; तै. १, १, ७,  
१; २, १, १३; २२; २, ४, १,  
५; ७, ९; ५, ३, ३; ८, ५, ३; ८, १०;  
३, ७, ८, ३; १२, १, १; तैआ. ३,  
१५, २; ४, ३, २; ९, २; ५, ३, ६; ८,  
१; ६, १, १; जैउ. १, ११, २, ७;  
११; -शाम्य: का. २, १, ४, १०;  
तै. २, ५, ३, १; -शानाम् तै. २,  
५, ३, ३; ३, ७, ५, ८; ३; १२, १,  
१; -शासु तै. २, ५, ७, १.

आशानाम्पति- -०ते तै. ३, ११, ४, १.

आशा-पाल- -०ला: -ला: श. १३,  
१, ६, २; ४, २, १६; तै. ३, ८, ९, ३;  
-छेभ्य: तै. २, ५, ३, ३; ३, ७, ५, ८.

१आशातिकी- -का: तैआ. १, ८, ७;  
४, ३६, १.

भा√शास्, आशास्ते ऐ. १, १३; २८;  
२९; २, २; १२; ३, ३८; ४, ९;  
२०; ८, ११; श. १, १, २, १२; २,  
१, ७; २, ८; ७, १, ११; ३, १५, ८,  
१, १७; ३०-३७; ४२; ३, २१; ९,  
१, १; २; ३; १०; १२; १३; १४;

१५; १६; २, ४, १, १; ३, १, १,  
१२; ३, १, १२; ३, ८; ५, २, ११;  
१२; ३, १७; ४, १५; ६, १, १७;  
१८; ९, ४, ७; ४, २, १, १६; १७; २२;  
५, ६, ४; ५, ३, ४, २; २८; ४, २,  
९; ६, ४, २, ६; ४, २, १, २, ३-६; ६,  
४, १; २; ३; ७; ७, १, १, २७; ९,  
२, ३, २५; ४, २, १७; १२, ९, २,  
९; १३, ८, ३, १; ४; १४, १, ३, १८;  
४, १५; २, २, ४, २; ३, १, २३; २८;  
३१; २, २०; का. १, ४, २, १; ६,  
२, ६; ७; २, १, २, ११; ४, ५; २, १,  
६; तै. १, १, ८, ४; ५; ३, ७, ६; ४,  
१०, १; २; ३; ६, १०, ४; ७, ३, ७; ४,  
२; ६, ७; १०, ६; ३, २, २, ६; ३, ३, ५;  
४, ३; ६, ११; ७, ७; १०; ८, ११; ९,  
९; १०, ३; ५, १०, ४; ५; ८, ३, ६;  
९, १६, २; तैआ. ५, ४, ६; ५,  
१; २; ३; ६, ९; ७, ९; ८, ६; १२;  
९, ८; ११; आशास्ते श. १, ८, १,  
११; ९, १, १-३; १६; तै. ३, २,  
३, ७; तां. ११, १०, १०; गो. २,  
२, ४; ४, २; १६; आशास्ति जै. ९०;  
२०९; आशासते ऐआ. १, २, २; श.  
२, ६, २, १२; ३, १, ३, २४; ५, २, ९;  
७, ४, ९; ४, ६, ९, २४; आशासते  
श. १, ३, १, २६; ८, १, ४२; ९, १,  
२१; ३, ७, ४, ११; ९, ४, १, १२;  
आशासे जैउ. ४, ५, ५; आशा-  
सिप्यसे श. १, ८, १, ९; आशा-  
सिप्यध्वे श. ३, ५, १, २२; २, ९;  
आशासान्ते श. ३, ७, ४, ९;  
आ...शास्त्व तै. २, ६, १५, २; ३,  
६, १५, १; आशास्त श. १, ८, १,  
१०; आशासत श. ६, ५, २, ३-६;  
आशासीत तै. १, ४, १०, १; २; ३.

आ-शासान- -ना तै. ३, ३, ३, २;  
-ना: ऐ. २, ६; शां. १०, ४; तै.  
३, ६, ६, १.

आ-शिक्षत्(√शिष्)- -क्षन्त: तै. २,

४, ४, ८.

आ-शिक्षा- -क्षायै तै. ३, ४, ६, १.  
१आशित(√२अश)- -तम् श. १४,  
७, ३, ११; गो. १, ३, १४.

२आ(आडआ)-शित- -ता: तै. १,  
६, ६, ४; ७, २.

आ-शिर(√श्री)- -रम् ऐ. ३, २७;  
श. ४, ३, ३, १९; तै. २, ७, १३,  
४; तां. ८, ४, १; जै. ४८.

आ-शिष्(√शास्)- -शिष्: शां. ३, ८;  
१३, ७; शांआ. १, ५; श. १, ३, १,  
२६; ८, १, ४२; ९, १, १७; २१;  
३, १, ३, २४; ४, ५, ७, ९; ७, ३, ३,  
२; ८, ६, १, २२; ९, २, ३, ११;  
१४, १, ३, १८; का. १, ४, २, १;  
तै. १, १, ६, १०; ७, ३, ७; ३, ३,  
३, ४; ७, ६, ११; १२; तैआ. ५, १,  
६; ७; ४, ६; ७; तां. १५, १०, २; ३;  
मं. २, ३, १८; जैउ. ४, ५, ५; गो.  
१, ५, ११; २, १, २५; -शिष्म् ऐ.  
१, १३; २८; २९; २, २; १२; ३,  
३८; ४, ९; २०; शां. ३, ९; ८, ७;  
११, ६; २६, ६; २८, ६; शांआ. १,  
८; श. १, २, २, ८; ३, १, २६; ८, १,  
९; १०; ९, १, १; २; २; ३; २१; २,  
६, २, १२; ३, १, १, १२; ५, १, २२; २,  
९; ६, १, १८; ९, ४, ७; ४, २, १, १६;  
१७; ५, ६, ४; ५, ३, ४, २; ४, २, ९;  
६, ४, २, ६; ४, ४, २१; ५, २, ३;  
४; ५; ६; ६, ४, ७; ७, १, १, २७; ९,  
२, ३, २५; १०, ३, ५, १४; १२, ९, २,  
९; १४, १, ४, १५; २, २, ४२; ३, १,  
२३; २८; ३१; २, २०; का. १, ६,  
२, ६; ७; २, २, १, ६; तै. १, १, ८,  
४; ५; ३, ७, ६; ६, १०, ४; ७, ३, २;  
७; ४, २; ६, ७; १०, ६; ३, २, २, ६;  
३, ३, ५; ४, ३; ६, ११; ७, ७; ८, ११;  
९, ९; १०, ३; ८, ३, ६; ९, १६, २;  
तैआ. ५, ५, १; २; ३; ६, ९; ७, ९; ८,  
६; १२; ९, ८; ११; तां. ११, १०

१०; १३, १२, ७; १५, ५, १३; गो.  
 २, २, ४; ४, १६; -शिषा श. १,  
 ९, १, १२; तै. ३, ३, ३, २;  
 तैआ. ३, ८, १; -शिषाम् तै. ३,  
 ९, १६, ४; -शिषौ श. १, ८, १,  
 ३६; का. २, १, ४, ५; -शीः छां. २,  
 २<sup>३</sup>; ११, ८<sup>३</sup>; श. १, ८, १, ९; २९;  
 ३६; ९, १, २१; २, १, ४, २८; ३, ४,  
 ५; ४, १, ३; २, २४; ६, २, १२; ३,  
 ४, ३, १८; ५, २, ११; ४, १५; ६, १,  
 १७; ४, २, १, २२; ५, ४, २, ९; १०,  
 ३, २, १३; का. १, १, ४, २५; ३, ३,  
 २०; ४, १, ४<sup>३</sup>; २, १<sup>३</sup>; २, १, ४, ५;  
 तै. ३, ३, ३, ४; -शीर्ष्याम् श. १,  
 ८, १, ३६.  
 आशीः-पद- -दम् ऐ. ४, ९.  
 आशीर्वच- -वन्ति तां. १८, ४, ४.  
 आशीर्वती- -तीं शां. ९, ३; -त्या  
 शां. ८, ७, ९, ६; ११, ६.  
 आशीः(←आशिस्)-विष- -पः ऐ.  
 ६, १; -षाः जै. १०२.  
 आशिष्ठ-, आशीयस्-आशु द्र.  
 आशु(√१अश्)- -शत्रुः तां. ६, ९, १५;  
 -शु ऐ. ६, ३५; ऐआ. ३, २, ४;  
 श. १३, ३, ६, ६; तां. १४, ९, ९;  
 -शुः ऐ. ४, २०; श. ६, ४, ४, ३<sup>३</sup>;  
 ८, ४, १, ९<sup>४</sup>; ९, २, ३, ६; १३, १,  
 ९, ५; तै. २, ६, १६, १; ३, ८, ७, १;  
 २; १३, २<sup>३</sup>; १०, १, ४<sup>३</sup>; -शुम् ऐ.  
 ४, २०; श. ४, २, १, ९; तै. २, ८, ३,  
 १; ३, ९, २२, २; तैआ. १, २२,  
 ११; २६, ३; -शुना तां. १४, ९,  
 १०; -शुनाम् श. ५, ३, ३, ३; तै.  
 ३, १, ४, ११; -शुनो तै. ३, १०,  
 ८, ३; -शोः तां. १४, ९, १०.  
 आशिष्ठ(←शु+इष्ट्)- -ष्टः श. ४, १,  
 ३, ३; ८, ४, १, ९<sup>३</sup>; १३, १, २, ७<sup>३</sup>;  
 तैआ. ८, ८, १; तां. १३, १०, १४;  
 -ष्टम् ऐ. ३, १५; श. ८, २, ३, ९.  
 आशीयम्(←शु+ईयत्)- -यः श. ५, १,

४, ८<sup>३</sup>; ४, ३, ८; ९; तां. १७, १२, ३;  
 १८, ६, १०; -यान् तै. ३, १०, १, ४.  
 आशु-ग- -गाः तै. १, २, १, २६.  
 आशु-त्व- -म् तां. १४, ९, १०.  
 आशु-पत्वन्- -त्वा ऐ. ६, ३५; गो.  
 २, ६, १४.  
 आशु-भार्गव- -वम् जैआ. १, ४६९.  
 आशु-मत्- -त् ऐ. ४, २९; ५, ४; १६;  
 तां. १०, ६, १.  
 आशुरथीय(←आशुरथ)- -यानि  
 आ. १, ५३३.  
 आशु-हेमन्- -न् तै. १, ३, ५, ४.  
 आश्वक्षीय(←आश्व[शुडअ-]श्व)-  
 -म् तै. २, ७, १३, २.  
 आशुश्च, आशुश्चुश्चि तां. ६,  
 १०, १; ११, १.  
 आ-शुशुक्षणि- -णिः शां. २१, ४.  
 आशुश्च, आशीर्यन्त गो. १, २, १८.  
 आशुश्चुत्, आशुश्चितय का. १, ३, १, ९.  
 आशुश्चित- -ताः श. १, ६, ३, ५;  
 ५, ५, ४, ६.  
 आशुश्चितयित्वै श. २, ३, १, १६.  
 आशुश्च(√२अश्)- -म् तै. ३, ७, ३, २.  
 आशुश्च- -मः गो. १, २, ८.  
 आशुश्च- -सः जै. ७८<sup>३</sup>.  
 आशुश्च- -णीय-वित-व्य-आशुश्च द्र.  
 आशुश्चि, आशुश्चन्त गो. २, ५, १.  
 आशुश्चि(त→)ता- -म् शां. २८, १.  
 आशुश्ची, आशुश्चीत श. ४, २, १, १२.  
 आशुश्चु, आशुश्चोति श. ९, ५, १, ८;  
 आशुश्चोमि तै. २, ५, १, ३;  
 आशुश्चुः श. ९, ५, १, २; आशुश्चुः  
 शृणोतु तै. ३, ५, १२, १; आशुश्चुः  
 शृणु श. १, ५, २, ७; का. १, ४, १, ८;  
 आशुश्चुहि तैआ. १०, १, १२;  
 आशुश्चुः शृणोतु तै. २, ५, २, ३;  
 आशुश्चुयात् तां. २१, ३, ५.  
 आशुश्चयति ऐ. १, २६; श. १,  
 ५, १, १<sup>३</sup>; २; ३, २, ८; ८, ३, ९<sup>३</sup>;  
 २, ५, २, ३४; ३, ७, ४, ९; १०;

४, ३, ५, ६; ३, ८<sup>३</sup>; ९; तै. १, ६, ९,  
 ५<sup>३</sup>; ८, ३, २; आशुश्चयति श. १,  
 ५, १, १; २, ७<sup>३</sup>; ८, ३, ९; २, ५, ३, ३;  
 ३, ७, ४, १०; ४, ४, ३, ८; ५, ८, १३;  
 ११, ४, २, ९-११; का. १, ५, १, ३०;  
 जै. २०९; जैड. ४, ६, २, ३<sup>३</sup>; गो.  
 २, १, २४; आशुश्चयन्ति श. १,  
 ५, १, ३<sup>३</sup>; २, ६, १, २४; का. १, ६, १,  
 १६; तैआ. ७, ८, १; आशुश्चयामः  
 श. १, ५, १, ३; आशुश्चययि श.  
 १, ५, २, १८; २०; गो. १, ५, १०;  
 आशुश्चययित् तै. २, ७, १५, ६;  
 ८, ६, ८; आशुश्चयेत् श. १, ५,  
 १, ३; आशुश्चयेत् श. १, ५, १, ३;  
 ३, ६; ७; २, ५, २, ३४; ४, ५, ८, १३;  
 का. १, ५, १, ३०; आशुश्चयेयुः  
 श. २, ६, १, २५; का. १, ६, १, १६.  
 आशुश्चयन्त- -न्तम् श. ७, ३, १,  
 ३४.  
 आशुश्चयण- -णम् श. १, ५, १, १;  
 ८, ३, ९; ११, २, १, ३; -णस्य श.  
 ११, ४, २, ५.  
 आशुश्चयणीय- -येन जैड. ३, ७,  
 १, ६.  
 आशुश्चयिष्यत्- -न् श. ११, ४, २,  
 ३<sup>३</sup>.  
 आशुश्चयित- -तम् तै. २, १, ५, ९<sup>३</sup>; ३;  
 ७, ११, १; -तानि श. ११, ४, २, ५.  
 आशुश्चयित-प्रत्याशुश्चयित- -ते जैड.  
 ४, ६, १, ५; २, ३<sup>३</sup>.  
 आशुश्चय श. १, ५, १, ४; ३, ८; ८, ३;  
 १०; २, २, ३, १८; ५, २, ३०<sup>३</sup>; ३१;  
 ३२; ३७-३९; ४१; ४२; ५, ३, ७-  
 १०; १२; १५; ६, १, २३<sup>३</sup>; २७-२९;  
 ३१; ४४; ४५; ३, ४, ४, १०-१३;  
 ८, १, ४; ११; २, २, ३; २७; ३, २, ९;  
 ३३; ३४; ४, २, १, २३; ३, ५, २०;  
 ४, १, ७; २, ४-६; ३, ८; ९; ५, १४;  
 १६; १७; ५, १७; ५, २, ९; ११; ५,  
 २, २, १८; ३, २, ८; ३; १५; ४, ४,

† = क. १, ९, ७, १; मुपा. 'शुगुधा' ? इति । †† मुपा. स्वरश्रित्यः । तु. = मै. १, ४, ११. ।

२४;२५; ११,४,२,३<sup>३</sup>; १४,२,२,  
१५;३,१,३०; का. १, २,२,१४;  
२१;५,१,२७-२९; ३३-३७; २,  
६-९; ११-१४; ६,१, १५<sup>३</sup>; १७-  
२०;२९; ३०; तैआ. ५,८,२.  
आ-श्रुति- -ति: श. १४, १, ३,२,२;  
तैआ. ४,५,३.  
आ-श्रे(=श्ले)पा- -पा: तै. १,५, १,२;  
३,१,१,६;-पाभ्य: तै.३,१,४,७<sup>३</sup>.  
आ/श्लिप्, आशिश्लेष तै. ३,७,६,२.१.  
आ-श्लिष्ट- -ष्ट: श. ४,१, १, २६;  
२८; -ष्टे श. १,५,२,४०.  
आश्व(←अश्व)- -श्वम् तां. ११, ३,४;  
आ. १, ११६; जैआ. १, ११६;  
५२९; -श्वानि आ. १, १६६;  
५१३; जैआ. १, २६९; ४७३;  
५१३; -श्वे आ. १, ६८; ४३४;  
जैआ. १, ४३४; -श्वेन तां. ११,  
३,५.  
आश्वतर(←अश्वतर)- -र: ऐ. ६,  
३१०; गो.† २,६,९.  
आश्वतराश्वि†- -श्वि: श. ४, ६,  
१,९;१०,६,१,१; जै. ६; -श्विम्  
श. १०,६,१,७; १४,८,१५,११.  
आश्वत्य(←अश्वत्य)- -त्य: तै. १,  
१,३,९;३,८,१२, २<sup>३</sup>; -त्यम् श.  
५,३,५,१४; १२,७,२,१४; ९,१,  
३; -स्थानि ऐ. ७, ३०, ३२; ८,  
१६<sup>३</sup>; -त्ये श. ४, ३, ३, ६; ५,  
२,१, १७; -त्येन श. ५, ३, ५,  
१४; -त्येषु श. ५,२,१,१७<sup>३</sup>.  
आश्वत्थी- -त्थी श. ५, ३, २,५;  
-त्थी: श. २,१,४,५; का. १, १,  
४,४; -त्थीम् श. ११,५, १,१५;  
१६<sup>३</sup>; १७<sup>३</sup>; -त्थ्य: तै. ३, १०, ९,  
१०.  
आश्वत्थि- -त्थि: जै. १३३; १३७;

-त्थिम् जै. १००; १६८.  
आश्वमेधिक(←अश्व-मेघ)- -म् श.  
१३,२,७,१; ७,१,७.  
आश्ववाल(←अश्व-वाल)- -ल: श.  
३,४,१, १७<sup>३</sup>; ६, ३, १४; -लम्  
श. ३,६,३,१०,  
आश्वश्विय-आशु-द्र.  
आश्वसूक्त(←अश्व-सूक्त)- -म् तां.  
१५,५,८; १९,४,९आ.जैआ१,१२२  
आश्वसूक्ति- -क्ति: तां. १९,४,१०;  
जै. २०६.  
‡आश्वि(←अश्व)- -श्वि: ऐ. ६,३०.  
आश्विन्(←अश्विन्)- -न: ऐ. २,  
२६;३,१; शां. १३,५; श. ४, १,  
५,१; ५,३,१,८; ५,४,१; १५; १२;  
७,१,११; २,४; ८,२,८; २५; ९,१,  
४; तै. ३,९,१६,४; तैआ. ५, ११,  
४; तां. २१,१०, २३; -नम् ऐ.  
२,१८; २७<sup>३</sup>; ३,१-४; ४, ७; ८<sup>३</sup>;  
९; १०; ५,२६; २८<sup>३</sup>; शां. ११,३;  
८; १४, ४; १७,४; १८,१<sup>३</sup>; २-५;  
२५,२; २६, ११; १५; शांआ. १,  
२; श. ४,१,५, १५; २,५, १२<sup>३</sup>;  
५,६,१; २; ५,३, १,८; ५, ४,३३;  
३४; ११,५,३,५<sup>३</sup>; ५,९; १०; १२,  
७,२,३; ८,२,२२; २६; तै. १, ५,  
४,२; ७,३,५; ८,५,६; २,१, ७,१;  
८,२; ६,१,५; ३,९,१६,३; तैआ.  
५, १,७; तां. ९, १, ३४; ३६; ३,६;  
२०, २,३; जै. १८६; गो. १, ३,  
१२; २,४, १३; -नस्य ऐ. ४, ७;  
शां. १३, ६<sup>३</sup>; १८,३; -ना: श.  
१२,८,२,१६; १७; २०; -नात् श.  
१२,८, २, २५; -नानाम् गो. २,  
५,१०; -नानि ऐ. २, १७; गो.  
२,५,१०; -नाभ्याम् श. १२,८,  
२,३४; ९,१,९; -नाय ऐ. ४,१०;

शां. १८, ४; गो. २, ५, ३; -ने  
ऐ. ४, ८<sup>३</sup>; शां. ११, ४; श. १२,  
९,१,१२; -नेन शां. १४,४; श.  
५,५,४,३३; १२,९,२,८; ३२; ३,  
१८; ९,१,७; तां. ९,१,२१; २०,  
१,४; ३,२; -नौ श. ५, ५, ४, १;  
१२,९,१,५; १३,२,२,५.  
आश्विनी- -नी शां. १८,५; -नी:  
श. ८,२,१, ११; २,३; १२, ७,  
२,७; तां. १२, ७, १; -न्य: श.  
८,२,१,१३; १०,४, ३, १५; १२,  
८,२,१८; १९.  
आश्विनोक्यग्रह- -स्य शां. ३०,११.  
आश्विन-पात्र- -म् श. ४,१,५, १९<sup>३</sup>.  
आश्विन्-प्रवयस्- -या: ऽऽश्च तैआ.  
५,१,७.  
आश्वीन(←अश्व)- -नानि तां. २१,  
१,९; २५, १०, १६.  
आपा(ळह)ढ(←अ-पाढ)- -ळह: का.  
२,१,१,६.  
आपादि- -ढे: श. ६,१,४,३७.  
आप्कार-णिघन- -नम् तां. ८, १,१;  
२,१; १२,३,२०.  
आष्टादंष्ट्र(←अष्टादंष्ट्र)- -म् तां.  
१२,९,१३; -ष्टस्य तां. १२, ९,  
१४; -ष्टे तां. ८,९,२०; ११,११,  
११; आ. १,३,४३.  
‡आष्टी-वृत्‍सु- -वन्ता(न्तौ) तै. ३,६,  
६,३.  
‡आसू(आ/१असू), आ...पृथि तै.  
३,७,७,९.  
‡आसू(आ/२असू) आस्यति तै. ३,  
३,९,१०; आस्यस्व श. १, ५, २,  
१; तै. ३,५,४,१.  
‡आसू- -सा: श. ४, ५, १, ९;  
-सान् श. १२, ४, १, ४२.  
आस-पांसु- -सुभि: जै. १८६<sup>३</sup>.

† ऐ. 'आश्वतर: । आश्विन्' इति पाठः । = 'आश्वितरास्युः' इति गो. पाठस्तुविद्यति गतो वा भवेत् ।  
तु० छांउ. ( ५,११,१; १६,१; ) वृज. ( ५.१४,८; ) । ‡ आश्वनर-, आश्वतराश्वि- टि. द्र. । § = ऐ. २,६;  
कासं. १६,२१; मैसं. ४,१३,४; एतेषु 'अश्वीवन्ता' इत्येव पाठ उपलभ्यते स गद्र. । मैसं. भा. च यथोपरि मुद्रापित-  
स्तथैवाहतुः । § तु० 'असन्-पासव-' गद्र. ।

भास-पुट-—टै: तै. १, ३, ७, ६.  
 √भास्, भास्ते ऐ. १, ३, ३, ३७; ७, १५;  
 शां. १२, ५; श. १, ५, १, २५;  
 ७, ४, १८; २, ३, २, ४; ३, २, २, १;  
 ९, २, १३; ४, ६, ९, ७; २१; २, २, ३,  
 १७; १२, ३, १, ९; ६, १, ३८; १४,  
 १, ३, २; तै. ३, २, ३, ६; आस्ते  
 श. २, ३, ३, १६; ४, ६, ६, ५; तै.  
 ३, ३, ४, ५; तैआ. ३, १२, ७; ९,  
 १०, ५; तां. २, २, १२; जै. ५, ५;  
 ८६; ११७; १३९; १६४; जैड. १,  
 ४, ३, ३; ३, १, १, २०; २, ४, ४, ३,  
 ३, ९; १०; ४, २, २; ष. २, १; जै.  
 भास्तेऽइव श. ९, ३, १, १५; ३,  
 ४, १४; भासाते तै. २, ८, ८, १;  
 जै. १८६; आसते ऐ. ४, १३; ३०;  
 ५, १४; ६, २१; ७, २७; ऐआ. १,  
 १, १; शां. २७, ६; श. १, ८, ३,  
 ६; ३, ६, १, २२; ४, ५, १, १२; ६, २,  
 १; ४, ३; ४, ५, ८, १; ९, ३; १२; २०;  
 ५, ५, ५, १३; १३, २, ७, १२;  
 आसतेऽइव श. ९, २, ३, ४६; ३,  
 १, ९; तैआ. १, ११, १; ६, १, २;  
 भासते श. ३, ८, १, १५; ४, ६, ६,  
 ५, ८, १९; ९, ३; २२; २३; १२, ३,  
 ५, २; १३, ४, ३, ३; ६-१२; १४,  
 १, १, ३; ५, २, ४; ५; तै. १, ८, ४,  
 २; तां. १०, ३, ९; ४, ५; ५, ८; १२;  
 ११, ४, ७; ८; १०; ५, ४; ६; १२, ५,  
 २१; ११, २५; १४, ३, २०; २३, ६,  
 ३; २५, ६, ५; ष. ३, १; जै. ८६;  
 १२५; १७१; १८६; १८९; २०३;  
 २१०; गो. १, ५, २२; भाध्वे जै.  
 १८६; २०९; भासे श. १२, ३,  
 ४, १; भास्महे तै. २, १, १, १;  
 जै. १९०; भासाञ्चक्रे श. १४, ६,  
 १०, १; भासाञ्चकिरे ऐ. ७, २७;  
 जैड. ४, ८, ४, ५; गो. १, ३, २०;  
 भासिप्यते श. ४, ६, ६, १;

भास्ताम् श. ४, ६, ६, २; ३; भास्त्व  
 श. ४, ६, ६, ४; १४, १, ३, २;  
 आस्त्व श. १४, ५, ४, ४; भाध्वम्  
 श. ९, २, ३, २४; आसामहे श.  
 ११, ५, ५, १; भास्त ऐआ. २, १,  
 ४; श. ४, ६, ६, ५; भासत ऐ. २,  
 १९; ४, १६; १७; ३२; ६, ३; शां.  
 १२, ३; श. ४, ६, ९, १; तै. १, ४,  
 ९, १; २, १, १, १; २, ८, ४;  
 आसत तै. २, ३, ५, १; २; ६, १३,  
 ३; ३, १२, ९, ३; ४; ५; ७; तैआ.  
 ५, १, १; तां. ४, १, १; ६, १७; ७,  
 ५, ५; ९, २, २२; १०, १२, १; १२,  
 ५, १४; ११, १०; २४, १, ९; जै.  
 १६२; १७०; १७७; १९०; १९७;  
 २०३; ष. ३, १२; आसीत ऐ.  
 ८, २८; शां. ६, ११; श. १, ७, ४,  
 १९; २, ४, २, २१; ३, २, १, ९; ३,  
 ३, १०; ४, ६, ६, ५; ११, २, ७, ३३;  
 का. १, ३, ३, १८; तै. १, ४, ४, २;  
 ५; तैआ. २, ८, १; १७, १; जैड.  
 ३, ४, २, ३; ६; सा. १, २, ४; गो.  
 १, २, ४; २, १, ४; आसीरन्  
 श. ४, ५, १, १२; ६, ९, २३; ५, ५,  
 ५, १३; जै. ५५; १५६; आसिष्ट  
 गो. १, ३, ४; आसिपत ऐ. ७,  
 २७.

आसयन्ति ष. २, ४.  
 आसन-—नम् श. १४, ९, १, ७;  
 तैआ. २, १७, १; —नानि जै. ६;  
 —ने ऐ. ७, १८; ८, २७; सं. २,  
 ८, ३; —नेन तैआ. ७, ११, ३.  
 आसित्वा श. २, ३, २, ५; ४, २, २१;  
 का. १, ३, ३, १८.  
 आसीन, ना-—न: ऐ. २, २२; ६, ३;  
 ७, १८; ८, ९; ऐआ. ५, ३, २; ३;  
 शां. ९, ५; २८, ४; शांआ. १२,  
 ८; श. १, ४, २, १९; ४, ४, ७; १२;  
 २, ३, ४, २४; ५, ३, १८; ६, २, ५;

३, ५, १, ३४; ७, १, १०; ५, १, २,  
 १६; ६, ६, ४, १२; ७, १, १, २१,  
 ३०; ४, १, ३५; ९, १, २, १४; २;  
 ३, ४६; ३, १, ९; १५; १६; ११, ५,  
 ५, २; ४; १२, ३, २, ७; १४, ३, १,  
 ७; ३२; ९, ३, १४; का. १, ५, २,  
 १७; ६, २, ३; तै. २, ३, २, २; ३, २,  
 ९, ६; ३, ७, ४; तैआ. २, ११, १;  
 १२, १; १५, १; तां. ५, ७, ८; ६, ४,  
 १४; ७, ९, ७; ष. १, ४; २, ४;  
 ४, ५; सा. १, ३, २; जै. १८; गो.  
 १, १, १५; २, २, १०; ४, ५; —नम्  
 ऐ. २, ३८; ८, १२; १३; १७; १८,  
 २८; श. १, ३, ४, १५; २, ५, २;  
 ६; ३, ३, ३, १३; ४, ३, २, ३; ९,  
 ३, ४, १४; १३, ५, २, १६; का. १,  
 ५, १, ४; तां. ८, ५, ९; ८, २२; जै.  
 ४; जैड. ३, ४, २, ५; सा. ३, ५, १;  
 गो. १, २, १८; —नस्य ऐ. ७, १५;  
 —ना शां. ७, ६; तै. ३, ३, ३, १;  
 —ना: शां. ७, ६; २८, ३; श. ११,  
 ६, १, ५; जैड. १, ४, १, १; २;  
 —नान् श. ११, ६, १, ५; १०;  
 जै. ४८; ७०; ८६; —नानाम् तां.  
 १३, १२, ५; ष. १, ७; —नाभ्याम्  
 श. ४, ३, ४, २२; —नाय ऐआ. ५,  
 ३, ३; शांआ. ४, १५; श. १, ७,  
 ४, ६; १०, ५, ५, २; जैड. ३,  
 ४, ३, ४; —नै: श. ११, ६, १,  
 ५; १०.

रभासु(√आसु ?) —सावः ऐ. ४,  
 ३०; ऐआ. ५, २, २; शां. २२, १;  
 गो. १, ३, १९.

भा-संस्था-—यै जैड. ३, ४, २, ६.

भासक्त-, आसक्ति-, भा-सक्त- आ-  
 √सज् द्र.

भा-सङ्गावु-—म् तै. २, १, १, ३;  
 जैड. १, ३, २, ४.

भा/सज् √सज्, आसजति श. २,

† 'आसन-' इति मुपा.स्वरन्धित्यः । ‡ सामीप्यार्थे रूपान्तरादर्शनादन्ययत्वेन कैश्चित् प्रकल्पितम् ।

६, २, १७; आसजन्ति तै. १, ६, १०, ५; आसजाम जै. १६३; आसेजुः श. ३, ६, १, २७; ४, २, ४, १९; आसजन् जै. १६; आस-जेयुः श. १, ५, २, २१; ४, १, १, ६. आसिसंक्षन्ति श. १, ६, १, १५<sup>३</sup>; आसिसंक्षन् श. १, ६, १, १२<sup>३</sup>.  
 आ-सक्त- -क्तः श. ६, ७, १, १९; २१; -क्तःऽइव श. ४, १, ३, ९; -क्ताः श. ६, ७, १, १७.  
 आ-सक्ति- -क्ति श. ९, ५, १, १६<sup>३</sup>; १७<sup>३</sup>.  
 आसक्ति-पान- -म् का. १, ३, १, ९.  
 आसक्ति-शुक्ल- -म् तां. ६, ६, १०.  
 आ-सङ्गु- -ङ्गः श. ५, २, ३, ५; आ. १, १९; -ङ्गम् जैआ. १, १९; -ङ्गात् श. १, १, २, ३; ३, १, ५, ४, ४, ८; ६, १, ११; ३, ३, ३, १६; ४, २, ५, २, १५; ६, १, २, ७; ९, ४, ६; ४, १, १, ६; २, ४, १९; ६, ६, १; का. २, १, २, ५; ४, ४; २, ४, ५.  
 आ-सञ्जन- -नम् श. ६, ७, १, १७; १९; २१; -नाय ऐ. ५, ११.  
 आ/सद् (→सीद्), आसीदति श. ६, ४, ३, ६; आसीदन्ति मं. १, ३, १२; आ...सीदसि जै. २०; आससाद् ऐ. ७, १७; आ...सीदतु तैआ. ६, ८, १; आसीदताम् तैआ. ६, ५, १; आसीदताम् तै. ३, ६, २, २; आ...सदन्तु श. १, ३, ४, १२; तै. ३, ६, २, १; ३, ४; आसीदन्तु श. १, ३, ४, १२; तै. २, ७, १२, ५; आसीद श. ६, ३, ४, १४<sup>४</sup>; ३, ३, ४, १<sup>३</sup>; २९<sup>३</sup>; ४, २, १७; ५, ४, ४, ४<sup>४</sup>; ८, २, १, ४<sup>३</sup>; ९, २, ३, ३५<sup>३</sup>; तै. १, ७, १०, २<sup>३</sup>; २, ५, ८, ८; ३, ७, ७, १०; आ...सीद् तै. २, ४, ६, २; आसीदतम्

ऐ. १, २९; तैआ. ६, ५, १; आसीदाम शां. २७, १; आसीदत् श. ३, ३, ४, ४<sup>३</sup>; आ...सदेम तै. ३, ६, १, ३; आसदत् ऐ. १, ३०; श. ६, ४, ३, ६; ४, १७<sup>३</sup>; आसदः श. ६, ८, २, ६; आ...असादीत् तैआ. ४, ५, २.  
 आसादयति ऐ. १, २८; श. १, २, ५, २०; ३, १, २०; ३, ३; २, ५, २, १८<sup>३</sup>; ३, ६<sup>३</sup>; ११<sup>३</sup>; ६, १, १४; १७; ३, ३, ४, १; २९; ६, ३, १४; १८; ५, २, १, २५; ४, ४, ४; ५, १, १<sup>३</sup>; १४, १, ३, ८; १२<sup>३</sup>; ३, १, २२; का. १, ५, १, १५; २, ५; १०<sup>३</sup>; ६, १, ९; ११; १२; २, २, ३, २०<sup>३</sup>; तै. २, २, ८, १; ३, २, ९, १४; आसादयति श. १४, १, ३, १२; का. १, ५, १, १४; आसादयन्ति शां. १८, ८; श. २, ६, १, १२; आसादय श. १, २, ५, २०; २१; २, ६, १, १२; का. २, २, ३, १९; तै. २, ४, १, ११; आसादयेत् श. १, २, ५, २०; का. २, २, ३, २०; आसादयेत् श. १, ३, १, २१<sup>३</sup>.  
 आ-सत्स्यत्- -न् ऐ. १, ३०.  
 आ-सदम् ऐ. १, ३०.  
 आ-सदे ऐ. १, २९; तै. ३, २, २, ३.  
 आ-सद्य श. १, ८, ३, २५; ६, ८, २, ६; तां. ६, ७, २१.  
 आ-सन्न- -न्नः ऐ. १, २८; ४, २०; तां. ४, ६, २२; -न्नम् श. ६, ७, १, १२; १४, ३, २, २७; २८; तै. २, ६, १०, ६; सा. २, १, ७; -न्नम्ऽइव जै. १३०; -न्ने ऐ. १, ३०; शां. ८, १; -न्नेषु ऐ. ७, २.  
 आ-साद्- -दः तां. १६, ३, ७.  
 आ-सादयत्- -न् तै. ३, १०, १, ३.  
 आ-साद्य शांआ. ३, १; श. २, ५, १, १९<sup>३</sup>; २, १९; ६, १, १७; ३, ४, १,

१९; ६, ३, १७<sup>३</sup>; ९, ३, १; ५, ४, ५, १५<sup>३</sup>; का. १, ४, ३, १६; ५, १, १५; ६, १, १२.  
 आ-सा(द्य→)द्या- -द्याः तै. ३, २, ९, १५.  
 आसन-आस्य द्र.  
 आसन-√आस् द्र.  
 आसन्दी( आ/सद्? )- -न्दी ऐ. ८, ५; ८; ऐआ. १, २, ४; शांआ. ३, ३; श. ६, ७, १, १२; २७; ७, २, १, १६; १२, ८, ३, ६; ९, १, ३; १३, ८, ४, १०; तै. २, ६, ४, ३; -न्दीम् ऐ. ८, ५; ६<sup>३</sup>; १२<sup>३</sup>; १७<sup>३</sup>; ऐआ. १, २, ४; ५, १, ४; शांआ. ३, ५; श. ५, २, १, २२; ४, ४, १; १२, ८, ३, ८; १४, १, ३, ८; ३, १, २, १; तां. ५, ५, १; ६, ७; जै. १७६<sup>३</sup>; -न्द्या श. ६, ७, १, १२; -न्द्याः श. ५, ५, ३, ७; -न्द्याम् ऐ. ८, १२; १३; १७; १८; श. ५, ४, ५, १५; १२, ६, १, १५; ८, ३, ४; गो. २, २, १०<sup>३</sup>; -न्दी श. १४, १, ३, ८.  
 आसन्दी-वत्- -ति ऐ. ८, २, १; श. १३, ५, ४, २.  
 आसन्दी-सुद्- -त् श. १२, ८, ३, ४.  
 आसन्य- आस्य द्र.  
 ?आस-पुरा जै. २०४.  
 आसमात्य(←असमति)- -त्यम् जै. २०४; -त्यस्य जै. ४, ६, ३, ७.  
 आसव-आसवित्- आ/सु, रम् द्र.  
 ?आसस्तुः गो. १, १, ३३<sup>३</sup>.  
 आ-सहस्र-कृत्वस्(ः) तैआ. ४, २८, १.  
 आसाद्- -दयत्- -द्य, आ/सद् द्र.  
 आ-साय(√सो) जै. १६८.  
 आ/सिच्(→सिच्), आसिच्चति श. २, ५, ३, ६; ५, ५, ४, २८; आसिच्चत् जै. १, ६, ३, १; आसिच्चतु श. १४, ९, ४, २०; मं. १, ४, ६;

†=६. ९, ७, १, ६; 'आ-सद्' इति क्विन्तं प्राति. आह सा. । कमुलन्तमित्यर्वाद्यः । अपपाठ इति स्पष्टम् ।

आसिञ्चत ऐ. १, २२; आ...  
सिञ्चत शां. ८, ७; आसिञ्चत् जै. ३,  
१, ६, ३, १; आसिञ्चेत् शा. ३,  
५, ३, ३; ४, २, ४, १८; आसिञ्च्यात्  
जै. १, १, ३, ८.

आ-सिक्त, का- -क्ता जै. २१२; -क्ते  
शा. १२, १, ३, २३; गो. १, ४, १३.  
आसिक्त-व(त्→)ती- -त्यौ शां.  
८, ७.

आ-सिच्य शा. २, १, ४, ५; ५, ३, २,  
६; का. १, १, ४, ४; ५, २, ५.

आसित(←असित)- -तम् तां. १४,  
११, १८; १९; १५, ५, २७; जै. २०९<sup>३</sup>;  
आ. जै. १, १०७;  
१९७; -तस्य तां. १५, ५, २७;  
-ते आ. जै. १, ९३.

आ/श्नु, आसुनोति शा. १२, ७, ३, ६;  
आसोत तां. १२, ५, ३; आसुपवुः  
तै. ३, ७, ९, २; आ...असुपवुः तै.  
३, ७, ९, २.

आ-सव- -वः तै. १, ५, ३, १.

आ-सुत- -तः शा. १२, ७, ३, १२; तै.  
२, ६, १, ३; जै. १२८; -तस्य शा.  
१२, ८, २, १३; -तात् शा. १२, ७,  
३, १२.

आ-सुति- -तिम् तै. २, ५, ५, ५.

आसुक- -के आ. १, २८३.

आसुर(←असुर)- -रः शां. २४, ३;  
४; शा. ५, ३, २, २; ४, १, ९; १२,  
७, ३, १; तै. ३, २, ९, २; ४; तां.  
४, ५, २; ६, १३; ६, ६, ८; १२, ६, ८;  
१४, ११, १४, २३, १६, २; गो. २,  
३, १९; -रम् तै. १, ७, १, ६; गो.  
२, ६, १४; -रस्य शा. १२, ७, ३,  
३; जै. १४०; -रात् शा. १२, ८,  
१, ३; तै. २, ६, ३, १; १३, १; -रे  
शा. ५, ५, ४, २५; तै. १, ४, २, १.  
आसुरी ऐ. २, २२; शा. ६, ४, ४,  
६; -यः शा. १३, ८, १, ५; २, १.

आसुरायण(←आसुरि)- -णः शा.

१४, ५, ५, २१; ७, ३, २७; ९, ४, ३३;  
-णात् शा. १४, ५, ५, २१<sup>३</sup>; ७, ३,  
२७<sup>३</sup>; ९, ४, ३३.

आसुरि- -रिः शा. १, ६, ३, २६;  
२, १, ४, २७; ३, १, ९; ४, १, २; ६;  
१, २५; ३३; ३, १७; ४, ५, ८, १४;  
१४, १, १, ३३; ५, ५, २१; ७, ३, २७;  
९, ४, ३३; का. १, ३, १, ४; ४, २, १;  
६, ३, १०; -रेः शा. १४, ५, ५,  
२१; ७, ३, २७; ९, ४, ३३.

आसुरि-वासिन्- -नः शा. १४,  
९, ४, ३३.

आ/रसू, आसुवात् शा. १३, ४, २,  
९; आसुवस्वं तां. २१, १०, १५;  
१९; आसुव शा. २, ३, ३, २२;  
का. १, २, ३, १८; तै. २, ४, ६, ३;  
तै. २, ५, १; १०, १०, २;  
४९, १.

आ-सवितृ- -ता शा. १३, ४, २, ९;  
-त्रे शा. १३, ४, २, ९; तै. ३, ८,  
१२, २.

आ/सृ, आसृजुः जै. ६१; ८७.

आ-सृत्- -तेषु शा. ५, १, ५, १०.

आ/सृज् आसृजति शा. २, ६, २, १७;  
आसृज शा. ४, ३, ५, १८; आसृक्षि  
शा. ३, ९, १, २.

आसेचन- आ/सिच् द्र.

आ/स्कृ, आस्कौति शा. १, २, १, ५<sup>३</sup>;  
८; का. २, १, ४, ३; ६.

आस्क- -क्राः तै. २, ८, ६, ३.

आस्तरण-आ/स्तृ द्र.

आ-स्ताञ्(√स्तृ)- -वः शा. २, २, ४,  
११; का. १, २, ४, ९; जै. १८४;  
-वम् शा. १३, ५, १, १६; जै.  
१५१<sup>३</sup>; -वे जै. १८४.

आ-स्तुत- -म् तां. ४, ३, ११; १२.

आ/स्तुम्, आस्तोभति ऐ. ५, २, २.

आ/स्तृ(→स्तृ), आस्तृणाति ऐ. ८, ६;  
शा. ३, ३, ४, १; २९; ५; ६, ३, १८;  
५, २, १, २४<sup>३</sup>; २५; ४, ३, ३; ६२,

८, ३, ८, ९; तै. १, ७, १०, २.

आ-स्तरण- -म् ऐ. ८, ५; १२; १७;  
तै. १, १२, ५; जै. ११७.

आ-स्त्(त→)ता शा. ७, ४, २, ५<sup>३</sup>.

आ/स्था(→तिष्ठ), आतिष्ठति शा. ५,  
१, ५, १५; ४, ३, ७; तां. ७, ७, १४;  
आतस्थौ शा. ४, ३, ५, १२; आ...

तस्थौ तै. २, ७, ८, १; आतस्थतुः तै.

२, ४, ५, ७; आ...तस्थुः शा. ६,

३, १, १७; आतिष्ठस्व ऐ. ८, १०;

आतिष्ठ ऐ. ५, १३; शा. ४, ५, ३,

९; तै. १, ७, ७, १; २<sup>३</sup>; २, ७, ८, १;

१६, १; २; आ...तिष्ठ शां. २०,

४; २६, १६; तै. २, ७, १३, १;

तै. १, ११, ७; आतिष्ठत शा. ४,

४, ४, ११; आतिष्ठेत् गो. १, २, ७;

आतिष्ठेताम् तां. ७, ६, ११;

आस्थात् शा. १, ४, ५, ३; तै. २,

८, ६, १; आ...वस्थुः तै. २, ८,

७, १.

आस्थापयति ऐ. ३, ६; गो. २, ३,

२; आस्थापयन्ति शा. ३, ८, २, ८,

१०; ११.

आ-तिष्ठन्- -न्तम् तै. २, ७, ८, १;

१६, २.

आ-स्थान- -ता मं. १, ७, १६.

आ-स्थान- -नम् शां. १०, २; शा.

५, ५, ५, १४; तै. २, ४, ४, १;

-नात् शा. ६, ३, ३, १३; ४, ३,

२<sup>३</sup>; ११, ५, ५, ८; ९<sup>३</sup>; तै. ३, ७,

१३, १.

आ-स्थाय शा. ११, ६, २, ४; ५; तै. १,

१, ३, १, १; जै. ३, २, ३, ५; ४, ८.

आ-स्थित- -तम् शा. ३, ८, २, ९;

तै. ३, ७, १३, ३.

आस्पात्र-आस्य द्र.

आ/स्पृ, आस्पृणोति शा. ३, ३, ४,

३; ४.

आ-स्पृत्- -तम् शा. ३, ३, ४, ४;

-ताः शा. ३, ३, ४, ३.

आ-स्पृष्ट(√स्पृष्ट) - -ष्टः जैज. २, ५<sup>१</sup>  
 २, ६; -ष्टम् श. ९, ३, ४, १५<sup>२</sup>.  
 आस्माक(→अस्माक)- -कः श. ३, ३,  
 २, ७<sup>३</sup>; -कासः तैआ. ६, ११, १.  
 आस्य(←आस्य, आस्यन्), आस्यन् श.  
 ३, ६, ३, २०; ४, २, ४, २४; ७,  
 १, ३, ११<sup>३</sup>; तै. ३, १, १, १; गो. २,  
 १, ३<sup>४</sup>; ७; आस्यन्ति ऐ. २, १२; श.  
 ५, १, ५, १९; तै. ३, ६, ७, १;  
 आसया शां. २६, १०; आस्यम्  
 शां. १०, ३; १४, २<sup>३</sup>; तै. २, ४, २,  
 २; ३; ७, १२, ६; प. ४, ७; सं. २,  
 ६, १८; जै. ११२; १४६; गो. २,  
 १, २; ३; आस्यै ऐ. २, १२; श. ५,  
 ४, १, १; १२, ७, ३, २०<sup>३</sup>; १४, ४,  
 १, ९; का. १, ६, २, ५; तै. १, ४,  
 २, १; २, ४, ५, ६; ६, १४, २; सा. २,  
 ७, १३; जै. ११२; जैज. २, ३, २,  
 ७<sup>४</sup>; ४, २, ८<sup>३</sup>; आस्यै न शां. ६,  
 १४; श. ११, १, ६, ७; गो. २, १,  
 २; आस्यैषु श. ५, १, १, १; ११,  
 १, ८, १.  
 आसन्य- -म् श. १४, ४, १, ८.  
 आस्पात्रः - -म् श. १, ४, २, १३;  
 तै. ३, ५, ३, १.  
 आस्य-द्वय- -न्ने सा. १, ४, २१; ३,  
 २, ९.  
 आस्य-सम्मित- -म् ऐआ. ५, १, ३.  
 आ/स्यु, आस्यवति श. १४, ६, ११, ४.  
 आ-स्वदि(√स्वद्)त- -म् श. १, ४,  
 १, १५.  
 आ/हन्, आहन्ति श. ५, १, ५, ७, ८;  
 १३, २, ९, ६<sup>३</sup>; ७; तै. ३, ९, ७, ४;  
 आहन्ति ऐआ. ५, १, ५; श. ५,  
 १, ५, १७; जै. १६५; आहत सं.  
 २, २, ११.  
 आ-घात- -ताय तै. १, ३, ४, ५.  
 आ-घान- -नः तां. ९, ८, ९.  
 आ-हत- -तम् श. ३, ७, १, १२; तै.

३, ९, ७, ३; -ताः श. ५, १, ५, ७;  
 -तात् श. १४, ६, ९, ३१.  
 आ-हनस्य, स्या(←आ-हनस्)- -स्याः  
 ऐ. ६, ३६; शां. ३०, ७; गो. २,  
 ६, १५; -स्यात् ऐ. ६, ३६; गो.  
 २, ६, १५<sup>३</sup>; -स्याम् गो. २, ६, १६<sup>३</sup>.  
 आहनस्य-वाद्दि-त(र→)रा- -राः  
 श. ९, ३, १, २४.  
 आहलम् तै. ३, ९, ७, ३.  
 आहलम् श. १३, २, ९, ६.  
 आहर्त्- -तोः आ/हृ द्र.  
 आहवन- -नीय- आ/हृ द्र.  
 आहस्पत्य(←अहस्पति)- -म् सं. १,  
 ५, १४.  
 आहार- आ/हृ द्र.  
 आहाव- आ/हृ द्र.  
 आ/हिस्, आहिंसन्त तां. २१, १२, २.  
 आ-हित-आ/धा द्र.  
 आहिनीकी- -भिः गो. २, ५, १४<sup>३</sup>.  
 आहीनस(←अहीनस्)- -म् जै. १००.  
 आ/हु, आजुहोति तां. १५, ५, ९<sup>३</sup>;  
 आजुहोमि तै. १, १, १, ५; आ<sup>३</sup>  
 जुहोमि श. ६, ३, ३, १९; २०;  
 आजुहाव गो. १, १, ३१; आजुहुत  
 श. १, ४, १, ३९; आजुहोत श. १,  
 ४, १, ३९; ३, १०; ४, २, १, २७; तै.  
 २, ८, ४, २; ७, ६; सा. १, ४, ५;  
 आ<sup>३</sup>जुहोतन तै. १, २, १, १०;  
 आजुहोत् श. ३, ७, १, ३१.  
 आ-जुहान- -नः श. ९, २, ३, ३५<sup>३</sup>.  
 आ-हवन- -नः शां. २, १.  
 आ-हवनीय- -यः ऐ. ५, २४<sup>३</sup>; २६<sup>३</sup>;  
 ८, २४; शां. २, १; १७, ७;  
 १८, ६; शांआ. १०, ८; श. १, ३,  
 ३, १२; ७, ३, २२; २, २, २, १८; ३,  
 २, २; ४, १, ११; ३, १०; ६, १, ३८;  
 ३, ५, ३, ३; ६, १, २८; २, २१;  
 ८, १, ७; ४, २, ५, १; ६, ८, ५; १५;  
 १९; २०; ६, ३, १, ३०<sup>३</sup>; ५, २, १;

४, १४; ७, १, १, ३५; २, १३; १९;  
 २३; २, १, १५; ३, १, १; ९; १०; १२;  
 ८, ६, ३, १४<sup>३</sup>; ९, २, ३, १४; ३, ४,  
 १२; ११, ३, २, १; ५, ३, ८; ९; ८, २,  
 १; १२, ४, १, ३; ३, २; ५, २, १०;  
 ९, ३, १०; का. १, २, २, १३; ३,  
 २, १०; ४, २, ६; तै. १, १, ५, ३;  
 ६; ४, ४, १; ३; ७, २<sup>३</sup>; ६, ३, ६;  
 ५, ३; ३, ३, ७, २; तैआ. १०, ६३,  
 १; ६४, १; तां. १२, १०, १६; २५,  
 १०, ४; प. १, ५; ४, १; गो. १, २,  
 ५; ३, १०; १३; २, २, १२; ४, ६; ५,  
 ४; -यम् ऐ. ५, २४; २६; ७, ५;  
 १२; १७; २३<sup>३</sup>; २४<sup>३</sup>; शां. ३, ९;  
 १०, १; १७, ९; श. १, १, १, १; २१;  
 २, २३; ५, १, २५; ९, २, २; ४; ३, २२;  
 २, १, ४, ८; २, १, १; ३, १, ८; २, ४;  
 ३, १३; ४, २४; ३, २; ३५; ४, १, ३;  
 ६, १, ३७; ३८; ३, १, ३, २८; २, १,  
 १; ६, ३, ५; १३; ८, १, १५; ४, २, १,  
 १५; ६, ८, ३; ५; ८; १३; १५; ५, ४,  
 ३, १; २४; ५, ४, २८, ६, ५; २, १;  
 ७, १, २, १२; १४; १९; २०<sup>३</sup>; २३<sup>३</sup>;  
 ९, २, ३, १४; २६; १०, २, ३, ३;  
 ४, ३, २१; ५, ३, ४; ११, ५, ३, ७;  
 ११; १२<sup>३</sup>; ६, ३, ६-१०; १२, ४, ४,  
 १; ६; ७; ९, २, ८; ३, १३; १४, १, ३,  
 ८; का. १, १, ४, ७; २, १, १; ३,  
 ११<sup>३</sup>; ३, १, ३; २, १०; ४, १, २३;  
 २५<sup>३</sup>; २६; २, २<sup>३</sup>; ३; ४; ६<sup>३</sup>; ७; ८; ६,  
 १, २५; २, १, १, १; २; १४; तै. १,  
 १, ४, ३<sup>३</sup>; ४; ५; ७; ५, २; ३; ६; ८,  
 १; ५; ४, ४, १; ३; ७<sup>३</sup>; १०; ६, ९, ८;  
 २, १, ६, ४<sup>३</sup>; ३, ४, २; ९, २३, २;  
 तां. ४, ९, १; ५, ४, १; प. १, ५; ४,  
 १; जै. १३९; गो. १, ३, १३; १२;  
 १३<sup>३</sup>; २, ५, ५; -यस्य ऐ. ७, ५;  
 शां. १८, ६; श. ७, ३, २, ६; तै. २,  
 ७, ६, २; ३, २, ९, ९; तां. १९, १३;

† 'आस्यन्ति' इति मुपा० चिन्त्यः । तु. अ. १९, ६०, १. । ‡ अयम्-आस्य→अयमास्य→'अयास्य-' इति  
 स्युत्पादयन्नाह । § वनस्पत्यादिवदुभयपदस्वरो वा ज्ञेयः तु. तै. । ¶ लैटिग्योऽयं पाठः । तु. ऐ. ६, ८; 'अहीनाभिः' इति पाठः ।

९; गो. १,२,२२;२, ४,६; -यात्  
 ऐ. ७,७;१२; श. ३,३,४,२२; ४,  
 ५,२,१६;८,६,३,१३; ११, ८,२,  
 १; १२,४,१,४; ५;२,९;९,३,५;  
 ६;१३; १४,२,२,१; तै. १,४,३,  
 ६; ३, २, ४, १,३; ९, ११; जै.  
 १५६; -याय श. १०, २, ३, १;  
 -ये ऐ. ५,३२;३४;७,२;५;६;  
 ७;८;९;२१; ८,९;२४; शां. २,  
 १;२;३; ४,१४; ६, १२; ९,६;  
 श.१,१,२,२३;३,१,२०;२,३,१,  
 ८;३,५,३,३;६,३, २१; ४, २, १,  
 २१;४,१८; ४,५,२३; ५,२, १६;  
 ७,६; ७,१,२, १२;१३; २१;३,  
 १,२;३;८-११;१२;९,३,४,१२;  
 १०,४,३,१३; २०;२१; ११,५,८,  
 ६; १२,४, २,९; ३,६;४,६;७;५,  
 १,१२;६,१,२;९,२, १०; ३, ५;  
 ६;१०;१३; १३,१,३, ७;४,३,५;  
 १४, ३, १,२; २८; का. २, १,२,  
 १६; तै. १,१,८,२; १०,५; ४,४,  
 ६;६,३,७;५,४;९,८; २,२,२,१;  
 २;३;४;५; ३,८,८,३; ११,९,८;  
 तां. १२,१०,१५;१६; जै.१२७;  
 गो. १,३,३; २,२,१२; -येन ऐ.  
 ५,३,१; श. ७,३,१,७;१४,२, २,  
 ४८; -यौ श. १२,९, ३, १३;  
 आहवनीय-भाजू- -क् शां. ३,९;  
 -ज: शां. १६,६.  
 आहवनीया- (-यSआ- )गार-  
 -रुप श. १,५,४,८; -रे श. १,  
 १,१,११; का. २,१,१,९.  
 आ-हुत,ता- -न्त श. १,४,१,३८;  
 ३,१०; तै. २,४,३,३; ३,५,२,३;  
 -त: श. ९,५,१,३१;१२,४,४,५;  
 तै. २,४,१,९; ३,५,६,१; तैआ. ६,  
 ४,२; तां. १५,२,३;५,९; सा. १,  
 ८,६;२,६,३;३, २,१; जै. २०६;  
 -तम् ऐ. १,२२; ३, ११; तै. १,  
 २,१,१२;२,७,१२,६; सं. २, ४,

४; -ता: तै. १,४,२,२.  
 आ-हुति- -तय: ऐ. १,२; २, १४;  
 १८;५,२८; शां. ७,४; १२,४;  
 शांआ. ४, ५; श. १, ५, ३,७;६;  
 ३,३९; २, २, २,६;३, २,१५;४,  
 २४;३,२,२,२०;८,२, २१; ४,३,  
 ४,४;४, २,४; १६; ६,६, ३,१७;  
 ९,१,१,५; २,३, ४६; ४, १,५;  
 १३;२,२८;५,१, ६१;६८; १०,  
 १,४, ११;४, १,१९; ५,४,१-५;  
 ८;१०; १२; १७;६,२, २;५; ८;  
 ११,१,६,२६;३५; ३६; २,१,५;  
 ६;५,३;६,१०;११; ४,३, १८;५,  
 ६,४; १२,८,२,३६;३, ३०; १४,  
 २,२,३९;३,२, १६;१८; का. १,  
 २,२,५; तै. २, १,३, ७;६,५,८;  
 ३,११,९,१; तैआ. २, ९,१; १०,  
 १९,१; जैउ. ४,८,१,५;६; ष. १,  
 १; जै. १०३;१९०; २००; -ति:  
 ऐ. १,१६;५, २६; शांआ. १०,  
 ८; श. १,६,२,४;८,३,१२; २३;  
 २,३,४,५; ३,१, ४,१; २,१,२३;  
 ३,१,३;५,१,२२;२,९;९,३,२६;  
 ६,३,१,२;१७;२१;४, ३,४;६,३,  
 १;४,५; ७, ५,२, २३; ८, ६,१,  
 २०;९,२,३, ४७; ५,१, ४४;५७;  
 १०,५,४,१७; ११,१,७,३;८,५;  
 २,२,६;५,२;३,२,१; १२, ९,१,  
 ११; १३,३, ४,३;५; ५,४; १४,  
 १,२,५;१२; का. १, २, १,४;५;  
 ३,१,१४; ४,१,४;१८; तै. १, ४,  
 १,२;६,४,५;९,३; २,१, ४,१;२;  
 ३; ७, १; ९, २; ३,२, ६, ४;७,  
 २,४;११,१;९, ११,३;४; तैआ.  
 १०,६४,१; तां. १६, ६, १४; ष.  
 ४,१; जै. १३६; गो. १, ३,११;  
 १२; -तिभि: ऐ. २, १३; श. १,  
 ६,३,३१;२, २, २,६; ४,३, ४,४;  
 ६, १,२, २२; ९, २, २, १;४;  
 ३,३६;४,१,१८;५,१,६६; १०,

६,२,८; ११,१,६, २६; २,१,६;  
 १२,१,३,२३; ८,३,३०;१४, १,  
 १,४; का. १,२,२,५; तै. २,६,५,  
 ८; तैआ. २,१०,१;१५,१; ष. १,  
 १; जै. ७; गो. २, १,६; -तिभ्य:  
 ऐ. १,२२; २, १४; श. ४, २,१,  
 २०;९,२,३,४९;११, १, ६,३०;  
 १२,५,१,१-३;२,२; का. १, ३,  
 ४,१२; ५,१, २२; -तिम् ऐ. १,  
 ३०; ५,२२; ७, ६;७; ८; ९;  
 १२;२१;२३; २४; शां. २, ८;  
 ७,६;९,३; ५;६; १२,१; १८,५;  
 २६, ३;५; श. १,५,३,२५; ८,३,  
 १२;२३;२,२, ४,५; ३, ६,३,८;  
 ८,३,२९;९,४,४; ४,३, ५,७; ५,  
 १,१, १६; ६,१, २,२२; ३,१,१;  
 ६;७;९; ३,१५; ६,३,१; ४,४;  
 १२;९,४,२,२७; ५,१,४४; ११,  
 १,७,३;८,६;२,२, ६;५,२; ४,३,  
 ८-१७;५,३, ८-११; ६,१, १२;  
 २,६-१०;७,२,६; १२,४,१,१०;  
 ५,२,१५;८,१,१८; १३, ३,४,१;  
 ३-५; ५, २-४; ६,५; ८,४,८;  
 १४,१,२,५; का. १, १,४, ५;२;  
 १,१,२;३;४,३;३,१,२; १०;२०;  
 तै. १,६,१,२; २,१,२,१२; ३,८;  
 ९,४,१;४; ४, ७,११; ८,७, १०;  
 ३,६,१०,४;७,३,२-५;९,११,३;  
 ४;१२,३; १५, २;३; तैआ. ५,  
 ११,५; तां. ६,७,८; १६,६,१४;  
 २७,१८,८; जैउ. १, ११,२,३;५;  
 ३, २, ५, ७; ष. १,६;५,२; गो.  
 १,३,११,१२; २, २,४; -ती ऐ.  
 ७,२१;२२;८,७; शां. २, ८;९;  
 १८, ५; २७,४; शांआ. ४,५; श.  
 १,४,४,१; २,३,३,९;४,२,११;  
 ३,८,१,१६;३,३३; ४, ६, ९,३;  
 ५,२,२,१८;३,३,१५; ४, ४,२,४;  
 ६,३,३,१६;१७;२२; ११, २, ५,  
 २;६,२, ६;१३, २,१,६; का. १,

† = 'वाद्दति' मुपा. ।



३, १, १०; १५; ३, १०; तै. १, १, ६,  
 ९; २, १, ३, ८; ९; ४, ५; ६, १४, ३;  
 ३, ७, २, ५; ष. २, ९; सा. २, ६,  
 १४; जै. ११६; -ती: ऐ. ५, ३४;  
 शां. ५, ९; ७, ४; १८, ६; श. १, ५,  
 ३, ६; ७, ३, २१; ३, ९, ४, ४; ५, २,  
 ४, ८; ३, ४, २३; ६, १, २, २२; ६,  
 २, ४; ६; ७, ५, २, ११; ९, २, १, १०;  
 २, १, २; ४; ६; ७; ३, ४, १; ४५, ४६;  
 ४, २, १, ४; २४; २६; ११, १, २, २;  
 ४, २, १, ४; १६; १२, ६, १, १; १३,  
 १, ३, ४; ६; ७; ६, २; २, १, ६; ८, २;  
 ३, ४, १, ५, १; ६, २, ९; १३; १४,  
 ६, १, १०; तै. १, ३, १०, ३; ४; ५,  
 ९, ५; ६; ७, १०, ६; २, ४, २, २; ३,  
 ८, ६, ५; ८, ३; १२, २; १६, १, ९, ६,  
 १, ११, १, १५, १; ११, ९, ९; १२,  
 ३, ३; तैआ. १, ३, १, ४; ५, ८, ११;  
 ९, १; जैउ. १, ११, २, ६; गो. २,  
 २, १७; -तीनाम् ऐ. १, २; शां.  
 १३, ६; १४, २; १५, १; ३; ५;  
 १६, १; ४; ९; ११; १८, ५; ६;  
 २८, ३; ७; १०; २९, २; ८; ३०,  
 १; १०; ११; श. ४, २, ५, १; ६,  
 ६, १, २२; ९, १, २, ३९; ४, २, २७;  
 ११, २, १, ६; ५, ३, ६; का. १, ३,  
 २, १०; तै. २, १, ३, ८; ८, ८, ११;  
 तैआ. २, १५, १; गो. २, १, ४;  
 २, १२; -तीभि: तै. २, १, २, ५;  
 -तीभ्य: तै. ३, ३, २, ३; -ते: शां.  
 ८, ७; श. ४, १, १, २७; १०, ५, ४,  
 १७; १४, ९, १, १२-१७; का. १,  
 ३, १, १; -स्या ऐ. ५, २८; श.  
 ३, ४, १, २५; ४, ३, ४, ११;  
 ४, ५, १३; ६, ३, १, ६; ७; ९,  
 २, ३, ३०; १०, ४, ३, २३; ११,  
 १, ८, ५; १३, ३, ५, ४; का. १,  
 ४, १, १८; तै. १, ६, १, २; ४, ५; ७,  
 ५, १; २, २, ३, ४; ५; ३, ९, १५, ३;  
 -स्या: तै. १, ८, ६, २; -स्याम् ऐ.  
 १, ३०; श. ६, २, ३, २२; ९, २, ३,

३७; १२, ४, १, ९; २, १; ३, १; १३,  
 ४, १, ९; १०; १४, ९, १, ३; तै. ३,  
 ७, २, ४; -त्ये श. ४, १, ३, ६; १०;  
 ३, ५, १४; ६, ३, १, १७; तै. १, ६,  
 १०, २; ७, ६, १; २, १, २, ४.  
 आहुति-कृत- -म् श. ६, ६, ४, १; २.  
 आहुति-पथ- -यात् तै. ३, २,  
 १०, ३; -थेन तै. ३, २, १०, ३.  
 आहुति-भाग- -गा: ऐ. २, १८.  
 आहुति-सुय- -य: श. ११, २,  
 ६, १३; १२, ५, २, १३; -यम् श.  
 ४, ३, ४, ५.  
 आहुति-व(त् →) ती- -त्य: श.  
 ११, २, १, ६.  
 आहुति-संस्थ- -त्ये शां. २७, ४.  
 आहुति-सहस्र- -म् सा. ३, १,  
 ११; २, १; ११; ६, १०; १२.  
 आहुती-वृध्- -धम् शां. ९, ६.  
 आहुवर्धये, आहुत-, -ति-, -य, आ/ह्ने द.  
 आ/ह(→)ृ, आहरति ऐआ. ५, ३,  
 २; श. १, १, ४, ६; ३, ९, २, १२; २२;  
 ४, ७; ४, ३, १, २०; ४, २, १६; ५,  
 ५, ४, २६; ६, ३, २, १; ४, २, १०;  
 ७, १, १, ३६; ३, १, १४; १७; १९;  
 २०; २२; ९, ४, २, २; १४, ३, १,  
 ३०; का. २, २, १, १; तै. १, ८, ७, १;  
 १०, ३; ३, २, १, ३; आहरति श.  
 ११, ३, ३, १; ४; तै. ३, २, २, ३; तां.  
 १८, ८, १; जै. १२०; आ...हरति  
 श. ५, २, ४, १०; आहरन्ति ऐ.  
 २, १२; शां. ३, ७; श. ३, ३, ४,  
 २२; ५, २, १, २२; ४, ४, १; ९,  
 २, ३, ४८; १२, ४, ३, ७; ५, १, १३;  
 १३, ५, २, १०; तै. २, ३, ९, ६; ३,  
 ८, २३, २; आहरन्ति श. १, ३, ३,  
 १८; ८, १, १; २, ३, २, २; ६; ८, ५,  
 ३, ८; ९, २, ३, ४८; ४९; ५१;  
 १०, ४, १, ४; ११, ८, २, १; जै.  
 ६०; १२३; आ...हरन्ति श. ६,  
 ७, ३, ७; जैउ. ४, ११, ३, १०;  
 आजह ऐ. ७, २, ७; श. १, ६, ३, ६;

५, ५, ४, ७; आजभार ऐ. १, २, १;  
 २, ९; ऐआ. ३, १, ६; आजहत्तु:  
 जै. १३०; आ...जञ्जिरे तै. २,  
 ६, १३, १; आजह्नु: श. १, १, ४, १;  
 ८, १, १; ३, ९, ३, २१; का. २, १,  
 ३, ८; आहरिष्यन्ति ऐ. ७, २९;  
 आहरिष्यामि श. १०, १, १, ४;  
 आहरिष्यामि श. १, ५, १, २६; तां.  
 १८, १, ३; आहरिष्याम: श. ३,  
 ९, ३, २०; आहरिष्याम: श. ९,  
 ५, १, १९; आहरति श. ११, ३,  
 ३, १; आहरताम् ऐ. ४, ९; आहर  
 ऐ. ३, २६; श. १, ३, २, १५; ३,  
 २, २, २६; ३, २, ३; ६, २, ८; ८, १,  
 ४; १४, ६, २, १३; तै. १, ४, ६, ५;  
 २, २, १०, ३; तैआ. ४, ३, ७, १; ६,  
 ९, १; जै. १५२; आहरत ऐ. ३,  
 २५; ८, २४; तां. ८, ४, १; जै. ९;  
 १५१; आहराणि श. ७, ३, १, २२;  
 ष. ३, १; जै. १४८; आहरामहै  
 जै. १४९; आहराम जै. १०२;  
 आहरत् ऐ. ३, १३; २५; ४, २०;  
 २३; २७; ५, ३२; ६, १४; शां. ४,  
 ८; ५, ३; १२, ८; श. १, ८, २, १०;  
 ३, ४, १, १२; ६, २, ८; ९, ४, १०.  
 १२, ७, १, १; ३, १; १३, ४, १, १; ५;  
 ४, १३; ६, १, १; तै. १, १, ३, १०;  
 ४, ७, ५; २, ७, १, २; १०, १; ३, २,  
 १, १; १२, ९, ३; तां. ४, १, ४; ६;  
 १, १; ८, ८, ६; ७; ८; १८, १,  
 ३; २१, १०, ५; मं. १, ५, ७; जै.  
 १०२; ११८; १२९; १३०; १३३;  
 १४१; १४५; १५४; १५८; गो. १,  
 १, १३; २, ५, ६; आहरताम् जै.  
 १३०; १३२; १४७; आहरन्त ऐ.  
 ५, ३२; तै. १, ३, २, १; जै. १४३;  
 १८९; आहरन् शां. २५, १०; तै.  
 १, ५, १०, २; ३; तैआ. २, ९, १;  
 तां. ६, ९, २२; जै. १०२; ११८;  
 १४६; गो. १, ३, १७; ४, १५;  
 आभर: ऐसा. ५, २, ४; आहरत्

ऐ. ७, ९<sup>१</sup>; ३३; श. ३, ५, २, १८<sup>२</sup>;  
 ७, ३, १, २, २; ११, ३, ३, १; १३, ५,  
 २, १०; ६, २, २०; का. १, ३, १, ४;  
 तै. ३, २, १, २<sup>२</sup>; आहरेत् श. १,  
 ३, १, ११; २, ३, १, ९; १७; ३, ३,  
 ४, ३१; तै. ३, २, १, ३; प. ५, २;  
 सा. ३, २, ६; आहरेयुः ऐ. ७, ५;  
 ३३; श. १, ३, ३, १८; २, ३, २, ६-  
 ८; १२, ४, २, ८<sup>२</sup>; आहरेम श. ३,  
 ९, ३, १९; आहारपीत् तै. २, ५, २,  
 १; गो. २, २, ४; आहाः तै. २, ५,  
 २, १; आहार्षम् श. ६, ७, ३, ७;  
 सं. १, ६, ३२; आ...अहार्षम् तै.  
 २, ४, २, ८; जै. १०२.  
 आह्रियते शां. १६, ९; तां. ६, ३,  
 २; १६, १, १; जै. ६०.  
 आहारयति गो. १, १, ३९;  
 आ...हारयन्ते तै. २, ३, १०, ३;  
 आहारयाञ्चकार श. १४, ९, १, ७;  
 आहारयेत् ऐ. ७, १२; आहार-  
 येत् ऐ. ७, १२; प. ५, २.  
 आजिहीर्षथ श. १२, ७, ३, १.  
 आ-हुरण- -म् तैआ. १, २, ४.  
 आ-हुरत्- -न् तै. ३, ७, ४, ९; जै. ४८;  
 -न्तः श. ६, ६, २, ८; ८, ६, ३, १८.  
 आ-हुरन्ती- -न्ती जै. १०२<sup>२</sup>; सं.  
 १, ६, २, ७; -न्त्याः श. ३, ३, ४,  
 १०; -न्त्यै श. १, ७, १, १; ३, २,  
 ४, २; ४, ५, १०, ३.  
 आ-हरिष्यत्- -न् शां. २६, ७; श.  
 २, ३, १, १७; का. १, ३, १, १०<sup>२</sup>; २,  
 २, ४, ७, ८; -न्तः श. ६, ३, १, २८.  
 आ-हर्तव्यं श. १३, ८, ३, १०.  
 आ-हर्तु- -तरि श. १, ३, ३, १०.  
 आ-हर्ताः ऐ. ७, २.  
 आ-हार- -म् तैआ. १०, ११, २.  
 आ-हार्यं श. १४, ९, १, ७.  
 आ-हार्य- -र्यम् तै. २, १, २, १२;  
 ३, ८, २, ३; -र्याणाम् जै. १६८;

-र्याणि जै. १६८<sup>२</sup>.  
 आ-हृत- -तः श. २, ३, २, ७; ३, ९,  
 ३, २९<sup>२</sup>; ३०<sup>२</sup>; ६, ६, ४, १०; १३;  
 १४; १५; -तम् ऐ. ७, ३४; श.  
 १२, ५, १, १३; -ते श. १२, ५,  
 १, ३; -तेषु प. २, ५; ६, ७; -तैः  
 ऐ. ७, २; तां. ६, ८, ११.  
 आ-हृत्य ऐ. ३, ११; ७, २, ५; श. २,  
 ३, १, १; ३, ४, ३, १३; ९, २, १३;  
 १४; ४, २, ५, १५; ६, ६, ४, ९; ८,  
 ३, १, ११; ६, ३, ३<sup>२</sup>; ६<sup>२</sup>; १३; ७,  
 २, १५; १२, ४, ४, १; ५, १, १३; ७,  
 १, १४; १३, ८, ४, १२; १४, १, १,  
 २३<sup>२</sup>; २४; का. १, ३, १, १०; तैआ.  
 ७, ११, १; तां. ६, ७, १४; ९, ५, २;  
 सा. २, ६, १४; ३, ५, १; ६, १२; प.  
 ४, १; जै. १०२; १९०.  
 आ-ह्रियमाण- -णम् श. ११, ५, ३,  
 २; ५.  
 आहो श. १४, ६, २, १२; ७, ३, ३; तैआ.  
 ८, ६, १.  
 आहो-स्वित् ऐ. ५, ३४.  
 आह्वार(←अह्वार)- -रः तां२५, १६, ३.  
 आह्व(←अह्व)- -ह्वाय श. ६, ६, ४, ३.  
 आह्वे(←अह्वी)य- -यः तैआ२, १२, १.  
 आ√ह्वे(→ह्व), आह्वयते ऐ. २, ३३; ३,  
 १२<sup>२</sup>; ४, २१; ५, २५; शां. १२, ४,  
 १४, ३<sup>२</sup>; १८; ४; शांआ. २, १७;  
 श. ४, ३, २, २; प. ३, ७; गो.  
 २, ३, १०<sup>३</sup>; आह्वयति ऐ. ६, ३<sup>२</sup>;  
 शां. ५, ७; श. ३, ३, ४, १७; ४,  
 ६, ९, २५; ११, २, २, ६; १४, २, १,  
 ७<sup>२</sup>; का. १, ५, २, १७; तै. १, ६, ७,  
 ४; २, ५, ५, ७; तैआ. ५, ७, १; २<sup>२</sup>;  
 तां. ११, २, २; आह्वयति श. ११, २,  
 २, ६; प. १, १<sup>२</sup>; २; आह्वयन्ति ऐ.  
 ६, ३; श. ४, ६, ९, २५; तै. ३, ९,  
 २१, १; जै. २०३; आह्वयामहे श. ११,  
 ४, १, २; ६, २, ५; आह्वयामहे ऐ.

३, ११; आह्वयामहे श. २, ६, १,  
 ३९; आ...ह्वयामहे श. ३, १, ३,  
 २४; आ...ह्वये तै. २, ५, ४, ३;  
 आह्वय ऐ. ६, ३; गो. २, २, ९;  
 आह्वयत् जै. ५३; आह्वयित ऐ.  
 ४, ७; आह्वयेत् ऐ. २, ३३; श. ४,  
 ६, ९, २५; तां. २१, ३, ५; ६; आह्वयेम  
 ऐ. ४, २०; श. ४, ६, ४, ५; तै. २,  
 ४, १, ४; आह्वत श. ३, २, १, २१;  
 आह्वयति गो. १, ३, ४.  
 आह्वयन्ते शां. ३०, ११.  
 आ...अजोह्वयुः गो. २, ५, १२.  
 आ-जोह्वयान- -नाः ऐ. ४, २०.  
 आ-हाव- -वः ऐ. २, ३३; ३, २३;  
 ४, २१; जै. १, १७, २, ८; गो. २,  
 ३, २०; -वस्य ऐ. ५, २५; शांआ.  
 २, १; -वाः ऐआ. ५, १, ५; -वात्  
 ऐ. २, ३८<sup>२</sup>; -वेन ऐ. ४, २१.  
 आहाव-प्रतिगर-वर्ज- -म् गो.  
 २, २, ६.  
 आ-ह्वयैव श. २, ३, ४, १२; का. १,  
 ४, १, १०.

आ-हृत- -ताः तां. १०, ३, १३.  
 आ-हृति- -तयः ऐ. १, २.  
 आ-ह्वय ऐ. २, ३९; ४, २१; ५, २७;  
 ७, ३; ऐआ. ५, १, ५; शां. २५,  
 ७; प. १, २; गो. २, ५, ३.  
 आ-ह्वयमान- -नाय शां. ८, १.  
 आ-ह्वयितवै श. २, ५, ३, १८.

इ

√इङ्, एति ऐ. १, ५; ७; ८<sup>२</sup>; १०; २२;  
 ३०; २, ७; ११; १४; १८; २१; ३०;  
 ३२; ४०; ३, ८; १४; १८; २४; ३५;  
 ३८; ३९<sup>२</sup>; ४, ३<sup>२</sup>; ७; १०; २३<sup>२</sup>; २४;  
 २६; २९<sup>२</sup>; ३०<sup>२</sup>; ६, ८<sup>२</sup>; २८; ३२<sup>२</sup>;  
 ७, १२; १९; ३१; ८, ९<sup>२</sup>; ११; २५;  
 २६; ऐआ. १, ३, २; २, १, ८; ३;  
 ८; ३, १, १; २; ५<sup>२</sup>; ६<sup>२</sup>; २, १,

† √इङ् गतो (अदा०); √कटी गतो. (भ्वा०) इत्यत्र √इ √ई इति धातुद्वयप्रक्षेपः (कोमु०); √ईद  
 गतो (दिवा०) अत्र. । अत्र तु √एतेः √अयत्तेषु (= √इइ) रूपाणि निर्दिष्टानि ।

२; शां. २,७;५,१०;८,२;१२,८;  
 १३,९;१९,३; २५, १; ३०, ६;  
 शा. १,८,१, ३०; २,२,१, १८;४,  
 २;३,३,८;१०;६, ४,९; ३,१,२,  
 १२;५,१,२७; २८; ७,१, २,२६;  
 ३,४,१६;५, ८,४; ५,१, ३,६;  
 १४;३,१, ७;२,४; ४,५, १७;  
 ३४;६,१,२,१२;३,१, १४;४,४,  
 १३;५,१,११;७,३,१०; ७,२,१,  
 ९;८,२,३,५;१४; ९, ५,१, १०;  
 १०,१,१,४;३,२,२;५; ११,१,५,  
 ६;२,४, १०; ५,७,१०; १२,३,  
 ३, ११-१४; १३, १, ४, २; ३;  
 १७;६,१०, ३;८,४, १;९,१,१८;  
 १९; का. १,१,३,२;६, ४,९; तै.  
 १,१,१०,६;६,१,११;२,४, ६,४;  
 ३,९, ४, ४;१०, ४,२; तैआ. ३,  
 ११,८; एति शा. १, ३, १, ९;४,  
 १६; ९, २, ३; ४; ३, १; २,१,  
 ३, ४; ४,९; १८;२,२, १४;१७;  
 ३,३, १०;४, २,६; ३,१, ३,२८;  
 २,२,२०;३,१८;५,२,८;६,३,१०;  
 ९,३,२२;७,३,४,६;१६; ५,२,२,  
 २०;३,१,११; ६,४, ४,१२;१३;  
 १५;७,४,२;१२; ८, १,२; ७,३,  
 २,९;४,२,१८;५,२,२०; ८,२,१,  
 ९;९,१,१,३३;२, ७; ३,३,३-५;  
 ५,१,१०;१०,१,१,४; २,६,१९;  
 ३,३, ८;४, ३,१; २;६, १,४-९;  
 ११;५,८; ११, २, ४,१०; ४,३,  
 २०;५,२,८;७,३,२;८, ३,६; १२,  
 ३,४,११; ५,१, ११; ७,३, १६;  
 १३,१,४,३;२,२,१६;६,२; १७,  
 १,३,१९;५,१, ११;१२; ६,३,२;  
 ७,२,८;१२; का. १, १,३,३;४,  
 ९;१८;२०;२२;२,१, ११;२,१२;  
 ४,२;३,३,६; तै. १, १,४, ५;६;  
 ९,७;२,४,१;३,६,१; ७,४;५;४,  
 १,३; १०, १०;५,२, १;६,२;६;  
 ६,१,११;७, ७,५; ८,८;४, २,२,  
 ३,६;४,७;८,८;३, ९,२;७,११;३;

३,१,१,३;९; २,१;३, ७,८; ७,  
 ११, १; ८, १६,१;२०,५; ९,४,  
 ४; २२,३; १०,९,९; १०; १५;  
 ११,५;११, ७,३; १०,४;१२,५,  
 ३;१०; ९,१; तैआ. १, ११, २;  
 २६,५;२७,४; २, १३,१; १८,१;  
 ३,११,८;१३,१;५,७,१२;९,११;  
 १२,१;२;३; तां. २,२, २;१५,  
 ३;३,६,३; ७, ३, १३; ४,११;५,  
 १,१०;७,१,९;१०;५,१८; ९,२२;  
 ८,१, ११; ९, १०;९, ९,४; १६,  
 १६,१०;१८,१०,१;४; २०, १६,  
 ५;२२,१२,३; जै. ३५;९२; ९५;  
 ९७;१०६; ११६; ११७; १५२;  
 १६८; जैउ. १, १, ३,१; ३,२;४,  
 २,५;९,३,१; १०,२, ६; १२,२,  
 ४;३,७; २,१,१,२०;४,१, २२;३,  
 १,१,८;४,२, ४; ६,५,७; ७,६,  
 ३,५;८, ३,११; ५,५; सा. १, १,  
 १८;४, १३; १५; आ. १; ष. २,  
 ४; ३, ८; गो. १,१,३२; २,२,  
 ७; १०; १९; ३, ६; एतिऽइव ऐ.  
 ६, २२; इतः ऐ. १, २९; यन्ति  
 ऐ. ७,१५;१६;१७;२२; ५,२;  
 ४;९;१०; १५; १६; २४;३०;  
 ६,७, १५; १७;१९-२१; ३२;  
 ७,१; शां. ७,६;८,२; १२, १;३;  
 १३,५; २०,३;२१,५; २९, ४;५;  
 ६;७; शा. १,१,१, १७; ३,१,९;  
 ६,१, ३; ३,९,३; १७; ७, ५, ५,  
 ४;५,४,३,१३; ६,५,४,८; ७, ५,  
 २,४१;५०; ९,२,३,२७; ४७;४,  
 ३,९; १०,५,४, १६; ११, ५, ७,  
 १०;६,३,८;१२,१,१, ७;३,२२;  
 १७,६,९,६; का. २, १,१,१२;२,  
 ४,६; तै. १,८,८,१; ३, ३, ६,३;  
 ७,७,१४;१२,५; तैआ. ६,१०,१;  
 ७,४,३; यन्ति शा. १, १,४, १४;  
 १६; २,५,२,४६;६,२, १७;३,८,  
 २,१८; ५,८;९,३,१७; ७, ३,१,  
 ९,४,१६;४,५,९;५,५,५;६; ६,८,

१,५,२,३,२;४, १५; ३, ४, २१;  
 ६,३, ३,२; ७,२,१, ८;४,१,६;  
 ९,५,१,३;४; १२,१,१,११; २,२,  
 ५;४,१,४;९,२,१; १३, २,८,१;  
 ८,४,७; १७, ३,१, १३;६, ९,६;  
 का. १,१, २,१;२, ३,१८;१९;५,  
 १,३८;२,१, ३, १७; १८; तै. १,  
 २,३,४;३,६,५; ४,५, १;२; ३;  
 ४;६,७;६,१,२;१०,५; ७,१,८;९;  
 ८,८, २; २,२, ९,३; ८,२,४; ३,  
 १२,९,८; तैआ. ५, १०, ६; ६,  
 ५,३;८,२,१;३,१; तां. २, १५,४;  
 ३,६,४; ७, २, २१; ३,३; ५;४,  
 ११;६,८; १७;७,१; ५, ५,१२;  
 ६,१५;९,१४;९, ८,११; ११, ५,  
 २०;१२,९, २४; १५, ११, १०;  
 १६,३,४;५, ११; १२; २५; २७;  
 १७,१,१६;४,२; १८, ८,९; २०,  
 ११,६;७;२५,८,५; जै. ५५; ९७;  
 १०६;१०७;१५६;१६४;१६८;  
 १७०;१९२; जैउ. १, १,२,७; मं.  
 २,६,३,४; गो. १,४, ८; १०; १५;  
 ५,२५; २,२,८;५, ११; ६, २;  
 १२; एति शा. १३, २, ७, १२;  
 तैआ. ६,१,२; अयामि ऐ. ५, ४;  
 तै. २,४,७,६; एमि ऐ. ७, २३;  
 २४; इमि तैआ. १, १२, २;  
 अयामः शा. ३, ९, ३, २०; ह्रमः  
 जै. १९०; ह्याय शां. २९, १;  
 शा. २,१,२,१४; का. १, १,२,९;  
 तै. ३,१०,११, ५; जै. ५३; ९२;  
 १५२; जैउ. ७,६, ३,५; इयुः ऐ.  
 ५,९; ऐआ. २, १, १; शां. २८,  
 १; ३०,६; शा. ११,५,७,१०; तै.  
 १,६,१,१; इयुः शा. १, २, ५,३;  
 ७,३,२,१;४,१२;२,५,१,४; ३,६,  
 १,८; ९,३,२,१; ७, ३,१,९; ७,  
 ५, १, ९; तैआ. ३, १८, १; जै.  
 १५६; एत्यति ऐ. २, ३; ११; शा.  
 १०,५,५,९; मं. २,५,७; तां. २०,  
 १४,२; जै. १४९;१६८; एत्यति

तै. १,१,४,६; एण्यसि श. १, ४;  
 ३,२१;६,१,१८; एण्यथ तां. १२,  
 ११,१०; सा. १,१,१५;१७; जैड.  
 ४,८,५,२; एण्यमि ऐ. ८, ११;  
 एण्यमः ऐ. ४,१७;६, ३४; शां.  
 ३०,६; श. १,२, ५,३; ६, २,३;  
 तैआ. २,१,१; तां. १२,११,११;  
 जै. १६८; गो. १,४, २,३; एतु ऐ.  
 २,६; श. ३,६,३, १२; ४, ३,४,  
 १३; तै. २,५,५,१; ३, १, १,४;  
 ७,११,१; ४,८, ५,४; तां. १,१,  
 २; मं. १,१,१०;६, ३३; २,६,  
 ७;८; यन्तु ऐआ. १, ५, ३; शां.  
 २०,४; तै. २,७,१६,४; यन्तु तै.  
 २,६,८,२; मं. २, ५, १०; इहि  
 श. ४,२,५,११;७,२,१,९; १०,  
 २,६, ६; ११,५, १, ७,९; तैआ.  
 १,१२, २; ६,१, २; तां. १२,९,३;  
 जै. १५१; इत तैआ. १,१२,५,२,  
 ३,१; तां. ७, २,१; जै. १६८;  
 अयानि शां. ४, २,३; श. ७, ४,  
 २,१६; ९,५,१,१४;१५; १३, ४,  
 २,१३, तै. ३, ११, ८, ४; तैआ.  
 ४,४२,५; जैड. ४, १,८; अयाम  
 ऐ. २,२५; श. ९, ३, ३, ४; जै.  
 १५; एतु ऐ. २,६; १३; ४, २०;  
 ५,१४;७,३१; शां. ८, २; श. ४,  
 ३,२,१०; तै. १,१,८, ३; २,२,४,  
 ६; तां. १२,११, ११; २०,१४, २;  
 जै. १४९; १९२; ऐताम् ऐ. ३,  
 २८; तां. २०,११,३; जै. १७४;  
 आयम् ऐ. १,१६;२५;२,१,१३;  
 ३६; ३,३६; ४२; ४५; ५,१;६,  
 ३२; शां. १८, १; श. ६, ३,१,  
 ९;१०;७,५,२,४५;५०;५५;६०;  
 ६१; ८,६,३,१८; ९, २, १,१५;  
 ३,१०; तै. २,४,३, ११; ५,६,४;  
 ३,६,११,१; आयम् श. ७, ५,२,  
 ३६;४४; ९,२,३,१०;३, ३,२-  
 ५,५,१, ३६; १०,४,४,२; ११,२,

७,२६; तै. १,१,५,४;९,८;३,६,१;  
 ५,६,१,३; २,१,६,२; २,३,६;७,  
 ३;११,५;७, १४, १; ८,५,५; ३,  
 १२,३,१; तैआ. १,२३,८; २,१,  
 १;७,१;९,१; ५,७,१२;१०, ६३,  
 १; तां. २,६,२;१२,२;१५,२; ३,  
 २,२;५,२;७,२,१;७,१७; ८, ३,  
 ५;४,१;९,५,७; १२,३, २३;११,  
 ११;१६,१२,१;७;१७,१,१;१८,  
 २,८;२०,१५,१;२१,२,१;८,२;जै.  
 १८;३२;४७;५४;९६;११५;१३९;  
 १४७; सा. १,१,१५;१७; ४,१२;  
 १४; गो. १, २,१५; २,३,१७;६,  
 २; ऐतम् ऐ. १, २९; ऐम तां.  
 १०,१२,१; इयात् ऐ. १, ८; ३,  
 १८;३८; ५,३०;६, २६;७, ११;  
 २६; शां. २०,४;२२,४;५; २३,  
 ६;७;८;२६,१६; श. १, ८,२,  
 १६;९,२,२;३;४; ३, १, १,२;७,  
 २,८; ४,५,२,५;८,११; ६,३,३;  
 ६,३,१,१४;७,४,२; ११,१,१,२;  
 १२,५,१,११; इयात् श. १, २,  
 ५,१७;३,१,१७;३,३,१, १५; ४,  
 ६,३,१; ६,२,१,१३; १२,४,१,  
 ५;१४,४,१,११;९, ४,१३-१७;  
 का. २,२,२,१६;४,१४; तैआ. ५,  
 ३,१; तां. ९,४,१६;२५,१३,२;  
 जै. ४७;९६;१६८; ष. ३,८; गो.  
 २,३,३; इयाताम् श. ४, ३,१,९;  
 तै. १,७,९,६; इयुः तां. ४, ४,७;  
 इयाम् तां. १२, ११, १०; १७,  
 १२,१; गो. १, ३, १७; इयात्  
 श. ७,४, २,१६; इयाम तै.२,२,  
 ३,५; सा. १,१,१५;१७; जैड.२,  
 १,१,२;४,१,२; ४, ८,३,३;४,७.  
 इयते तां. १२,१,७.  
 इतु,ता-तम् ऐ. २,३१; जै. १४४;  
 गो. १,४, १९; २१; -ताः जै.  
 १४७; -तात् श. ६,२, १,१३;  
 -तासु श. ७,५,२,४४.

इत-वत्- -वत् शां. ९, ६;  
 -वन्तौ शां. ९,५.  
 इता(-तऽअ-)सु- -म् तैआ. ६,  
 १,३.  
 इति- -तिः जै. ६; -तिम् जै. ६;  
 -तौ जै. ६.  
 इ(त्य-→)व्या- -त्या शांआ. ५, ५;  
 श. ७,२,१,९; -त्याः शांआ. ३,  
 ७;५,६; -त्याम् शांआ.४,१,५;५,  
 ७;८; श. ७,२,१,९.  
 इत्वा ऐ. ३,४४; शांआ. ३, ४; श.  
 २,५,२,४८;६,२,१९; ५, २, ४,  
 १९; ६,१,२,१२; ७,३,९; ७,१,  
 २,१.  
 इयान्,ना- -नः तैआ. १, ६, ३;  
 -नाः श. ५,४,२,५. ईयिवस्-  
 एतवै, एतुम्, एतु-, एण्यत्-, एतोः  
 यत्-, अद्र.  
 इक्ष्वाकु- -कवः जै. १८०; १९०;  
 -कुभिः जै. २०४; -कृणाम् जै.  
 २०४;१८०; -कृन् जै. १८०.  
 √इङ्, इङ्गयन्ति श. ४, १,३,१७;तै.  
 २,८, ८,६; जैड. १,१, ७, ३;४;  
 १३,१,१; इङ्गयिष्यन्ति शां.९,४.  
 √इच्छ्- -इष् द.  
 इड्या(√यञ्)- -यै ऐआ. ५,३,२.  
 इड्या-त्(ए→)ष्टा- -म् तां. २१,  
 १,१.  
 इट्(√इट्)- -त् शां. ७,४.  
 इट्-सुन- -ने श. १३,२,२,१९.  
 √इड्, ष्, इळ(ड्)यति ऐ. ५, २५;  
 शां. २७, ५; श. ३, ९, २, ५;  
 इळयन्ति श. ३,९,२,५.  
 इड्,ळ्- -ळः,ः ऐ. २,४; शां. ३,  
 ४; श. १,५,३,८; ११;४,३;६;  
 १,८; तै. ३,५,५,१९; -डा तै. २,  
 ६,११,३.  
 इड्स्पृति- -तिः तै. २,८,५,४.  
 इड्स्पृद- -दे तै. २,६, ७,१,११;  
 १,१७,१; ३,६,२,१;६,१०,१.

† 'यायी' इति कालिमुपा ? । ‡ त्वं एतत्स्थलीयं 'स्तिव' इति । § 'इड्' इति मुपा. स्वरः ? ।

†इड(ळ)- ङः श. १, ३, ४, २, ३; ४<sup>१</sup>;  
 तै. ३, ६, २, १<sup>१</sup>.  
 इड(ळ)व- वाः ऐ. ५, ३.  
 इड(ळ)व- च् तां. १४, ९, १६.  
 इडा(ळा)- डया श. १, ७, ४, १९;  
 ८, १, ११; ४, ३; ७, २, ३, ८; तै. २,  
 ८, ७, ५; ३, ६, १३, १; -डा ऐ. २,  
 ९, १०; ३०<sup>३</sup>; ७, १, ८, २६<sup>३</sup>; शां.  
 ३, ७<sup>३</sup>; ५, ७, ९, २; १३, ६<sup>३</sup>; १६, १;  
 २८, ३; २९, ३; ३०, १; शांआ.  
 ७, १<sup>३</sup>; श. १, ८, १, ११; १२; १६;  
 १८; २०; २४<sup>३</sup>; ३८; ३९; २, ३, ४,  
 ३४; ३, ३, १, ४; ७, १, १, २७; ९,  
 ५, १, २१; ११, १, ६, २८; ३३; २,  
 १, ५; ६, ८; १०; ७, २०<sup>३</sup>; ४, १, ११;  
 ५, ३, ५; १४, २, १, ७; ९, ४, २७;  
 का. १, ४, १, २४; ६, १, २२; तै.  
 १, ६, ६, ६; २, ४, ६, ४; ६, ७, ४, ८;  
 ४; १०, ४; ११, ७; १२, ४; १४, ४;  
 १८, ३; ३, ३, ८, २; ४; ५, ८, २<sup>३</sup>;  
 १३, २<sup>३</sup>; ६, ३, ४; १३, १; तां. ७,  
 १, ११; ३, १५; १०, १२, ५; ६; १४,  
 ११, ३९; १५, ३, १५; ५, ३७;  
 जै. २०; २८<sup>३</sup>; ४६; ५५; ७२; ८०;  
 व. २, २<sup>३</sup>; ३, ७; गो. १, ३, १०; २,  
 १, २५; -डाः तां. १४, ५, ३१;  
 १६, ५, २६; -डानाम् तां. १०,  
 ११, १; १५, ३, १४; १६, ११, ७;  
 जैआ. १, ११९; आ. १, ११९; २,  
 २२, ६; -डाभिः तै. २, ६, ७, २;  
 १२, २; १७, २; १८, १; ८, ६, ७; तां.  
 १०, ११, १; १२, ४; १२, १०, २५;  
 १५, ५, १६; जै १६८<sup>३</sup>; -डाम् ऐ. २,  
 ९; १०; ३०; ३, ४०<sup>३</sup>; ७, ३३; ऐआ.  
 ५, २, २; शां. ३, ७<sup>३</sup>; ९, ५, ७; १३,  
 ७<sup>३</sup>; श. १, ७, ४, ९; ८, १, १३; २,  
 ५, २, ४०; ३, १०; १६; ५, २, २, १९;  
 २१; ४, ४, २५; ७, १, १, २७; का.  
 १, ५, १, ३६<sup>३</sup>; २, ९; १४; ६, १, २२<sup>३</sup>;

तै. २, ४, ५, ६; ३, ३, ८, २; ५; ७,  
 ४, १६; तां. ६, ९, २३; १२, ५, २५;  
 १३, ६, १५; जै. २०; ४६; ७२; ८०;  
 सा. १, ६, ६; गो. २, १, २५;  
 -डायः ऐ. १, २८<sup>३</sup>; शां. ३, ७;  
 ९, २; -डायाम् शां. ३, ८; ७, २;  
 २८, ४; श. १, ८, १, २९; ९, १,  
 १७; ५, २, २, १९; २१; ४, ४, २५;  
 ११, २, ६, ८; तै. ३, ३, ८, ५; तां.  
 १३, १२, १२; गो. १, ३, ११; १२;  
 -डायै तै. ३, ३, ८, २<sup>३</sup>; ४; तैआ.  
 ३, ११, १२; ४, ४२, १; -डे तां.  
 १३, ४, ४; -डे श. २, ३, ४, ३४;  
 ४, १, १, २६; ५, ८, १०; १४, २,  
 १, ७; का. १, ४, १, २४; तै. ३,  
 ७, ५, ७; तैआ. ४, ८, १; ५, ७, १;  
 इडा(ळा)-दध- -धः ऐ. ३, ४०<sup>३</sup>.  
 -धस्यशां. ४, ५; -धेन शां. ४, ५.  
 इडा-निधन- -नम् तां. १३, ४, १०;  
 -नानि दै. १, २.  
 इडा(ळा)न्त,न्ता- -न्तः श. ९, ५,  
 १, २१; ११, २, ७, २५; तै. १, ६, ६,  
 ६; व. ३, ७; -न्तम् ऐ. १, १७<sup>३</sup>; ३,  
 ४५<sup>३</sup>; शां. ८, २; श. १, ९, २, १४;  
 ३, ४, १, २६; -न्ता शां. ८, २;  
 -न्ताः तां. १४, ५, ३१; ११, २९;  
 १५, ५, ३७; -न्ते तै. १, ५, ९, ३;  
 -न्तेन ऐ. १, १७.  
 इडा(ळा)न्द(-म्√दा)- -न्दम् ऐआ.  
 ५, ३, २; तां. ५, ३, १, २; मं. १, ८,  
 ५; आ. २, १९, १; जैआ. २, ६.  
 इडा-प्राशित्र- -म् श. २, ६, १, ३३.  
 इडा(ळा)-भाजू- -जः शां. १३, ६;  
 २८, ४.  
 इडा-वत्- -त् तां. ६, ९, २३.  
 इडा(ळा)-विध- -धाः ऐ. ३, ४०.  
 इडा-विभक्ति- -क्तिः तां. १०, ११,  
 १; -क्तिभिः जै. १६८; -क्तीः  
 जै. १६८; -क्तेः तां. १०, ११, १.

इडा(ळा)यास्पद- -म् श. ३, ३, १, ४;  
 मं. २, २, १४.  
 इण्ड्व- -ण्ड्वाम्याम् श. ६, ७, १,  
 २५; २६; २, ३; -ण्ड्वे श. ६, ७,  
 १, २५-२७; ७, २, १, १५; १६.  
 इत् ऐ. १, ९; १०<sup>३</sup>; २१; ३, १२; १५;  
 ४, २९; ३१; ५, १<sup>३</sup>; ४<sup>३</sup>; ६<sup>३</sup>; शां.  
 २, ४; १३, ७; १४, ३; ५<sup>३</sup>; १६, १; ६;  
 १७, ७; २६, १६; ३०, ३; शांआ.  
 १, १<sup>३</sup>; २, १; ९; १४, ३; श. ४, १, १,  
 १७; २, ४; १७; १९; ४, ७; २, ४, २३;  
 ३, १, ८; ५, १०; ४, ६, ४; ७, ४,  
 १, २४; ५, २, २९; का. १, १, ४, १;  
 २, ३, ६; ३, ४, १२; ४, १, २७<sup>३</sup>; ५, १,  
 १७; ६, १, ९; १५<sup>३</sup>; २९; २, १, १, ६;  
 १४; ३, १०; तै. १, १, ३, ८; २, ५,  
 १, ३; ५, ४, ४<sup>३</sup>; ८, ४, ३; ७; ५, २; ८,  
 ११; ९, ६; ९; ३, १, १, ८<sup>३</sup>; ७, ६, ७;  
 १०, ९, १४; तैआ. १, ११, १; १२,  
 २; १३, ३; २७, ६; २, ४, १<sup>३</sup>; ११, १;  
 ४, २, १; १०, २; ११, ८; ५, ८, ७, ९,  
 १; जै. १८; ३४; ११३; १३६;  
 १४२; १४३; १५६<sup>३</sup>; १६४; १६८;  
 १८०; मं. २, १, ८; १२; सा. १,  
 ४, १४; ३, ४, ८; गो. २, ५, १५.  
 इत-√१३ इ.  
 इ-तर, रत्, रा(इदम्+तरप्)- -रः ऐ. १,  
 १६<sup>३</sup>; ऐआ. २, ५, १; ५, १, ४<sup>३</sup>;  
 शांआ. ४, १५; श. १, ६, ३, ३३<sup>३</sup>;  
 ८, ३, १७; १९; २०; ५, ४, ४, ९; १०;  
 ११; १३; ६, ६, १, ८; १०; १३, ८,  
 ३, ४; १४, १, १, १०; ४, २, ७; ८<sup>३</sup>; ९<sup>३</sup>;  
 ५, ४, १५<sup>३</sup>; का. १, ३, २, ७<sup>३</sup>; तै.  
 ३, ७, १, ७; ७, १४, ५; तैआ. २,  
 १८, १, ३; १५, ३; ६, ७, ३; तां. ५,  
 १, ४; ७; व. २, ९; मं. १, १, १५;  
 जै. ११५; १२४; १५२; १८०<sup>३</sup>;  
 २०५; जैउ. १, १८, ४, १२; गो.  
 १, ३, ८<sup>३</sup>; -रत् ऐ. ६, १५; शां.

† 'ड' इत्यस्य स्थाने 'ळ, ल' इत्यपि शाखाभेदेन पाठान्तरम् । रूपेषु गौत्वात्तत्र प्रदर्शितम् । सर्वत्रैवं बोध्यम् ।  
 † (तु० = य. २, ३) भा. उ. एतयोर्हलन्तप्राप्ति. चिन्त्यम् ।

१२,८; शा. ४,५,८, १४; १३,८,  
२,९; तै. ३, १०, ११,४; ष. ३,  
९; १०; ११; जै. १४९; -रम्  
ऐआ. ५, १, ४<sup>२</sup>; शां. १८, १२;  
शांआ. ८,७; शा. १,३, ४,१०; ६,  
३,२७<sup>२</sup>; ३३<sup>२</sup>; ८,३,१८<sup>२</sup>; ३, ४,३,  
६<sup>२</sup>; ६,३,१३; ४,५,१, १०; ६,९,  
११; ७,२,४,२३; १४,५,४,१५<sup>२</sup>;  
का. १, २,२, १०; -रयोः ऐ. ६,  
२; शां. १६, ११; २९, ४; ७; शा.  
४,२,५, १९; २२; ६, ७, २; जै.  
१३९; -रस्मात् शा. १, ४, ३, १;  
-रस्मिन् शा. ४, ३, ५, ३<sup>२</sup>; ७, २,  
४, १०; १४, २, २, ४०; -रस्य शां.  
१८, १२; शा. २, ६, १, ३३; ३, ४,  
३, ६<sup>२</sup>; का. १, ६, १, २२; जै. १२८<sup>२</sup>;  
२०३<sup>२</sup>; -रस्यऽ-रस्य शां. २६, ९;  
-रस्याः शा. १४, ९, ४, १८;  
-रस्याम् शा. १, ४, ५, ७<sup>२</sup>; १४, २,  
२, ४०; -रा शा. १०, ४, ३, २२;  
१४, ४, २, ८<sup>२</sup>; ९; -राः ऐ. ३, ४९<sup>२</sup>;  
६, १४; शा. १, ३, १, ९<sup>२</sup>; ४, १५<sup>२</sup>;  
७, २, २१; ३, १, ४, २२; ६, ४, १, ६<sup>२</sup>;  
७, २, ४, २९; ८, ३, २, ११; १०, ४,  
३, २०; ११, १, ५, ११; १३, ४, १,  
९, ५, २, १०; ३, १, २; का. १, २,  
३, १९; तै. ३, ११, १०, २; जै.  
१६; -राणि ऐ. २, १३; ४, १२;  
६, २४; ऐआ. १, २, २; २, ६, १<sup>२</sup>;  
शा. १, २, १, १२; ७, ३, ८; १४, ४,  
१, ३३; का. १, १, ४, १४; २, १,  
४, १०; तैआ. ७, ११, २, ३; -रात्  
जै. १, १, ३, ७; -रान् ऐआ. २,  
३, १; शां. २८, १; शा. २, ६, २,  
१०; ३, ९, १, २२-२५; ४, २, ४,  
१३; ७, २, ४, २९; ५, २, १४; १३,  
२, ७, १५; का. १, ६, २, ५; तै. २,  
३, ९, ७; ८<sup>२</sup>; ९; जै. ४७<sup>२</sup>; -राभिः  
शा. १, ७, ३, २१; -राभ्यः शां.  
१६, ४; शा. १, ७, ३, २१<sup>२</sup>; ११, १,

६, ३०; -राम् ऐ. २, १६; ३, २२<sup>२</sup>;  
शा. १३, ८, २, ४; -रासाम् ऐ. ३, १;  
शां. ११, ७; -रासु शा. १, १, ३, ५;  
८, ३, २, ९; -रै ऐ. ३, २६; २८; ६,  
३; १०; १२; ऐआ. २, ३, १; ५, १,  
६; शां. २५, १५; २७, ३; २८, १;  
४; ३०, ७; शांआ. १२, ४; शा. १,  
४, २, १; ५, ४, ६-११; ८, १, २७;  
४, ५, १, १३; ६, ७, १४-१७; १२,  
१, १, ७; ३, २२; ३, ५, २; १३, २, २,  
१५<sup>२</sup>; १९; ५, २, ९; १४, ७, २, १५;  
तै. १, ३, १०, १०; तैआ. १, ७, ४;  
तां. ४, ५, १९; ५, ५, १२; जै. १०२;  
२०३; जै. १, ६, २, ८; २, १, १,  
३; ६; ९; १२; १५; १८; ष. २, ९<sup>२</sup>;  
-रेण शां. २८, १; शा. ७, ५, २,  
४३<sup>२</sup>; १३, ८, १, ५; का. २, १, ४,  
२०; तैआ. २, १८, १; तां. ५, १,  
७; जै. ११६; जै. ३, ३, ३, ५<sup>२</sup>;  
-रेभ्यः शा. ४, ६, ८, ११; १३;  
१५; १६; जै. ३, ४, २, ५; -रेषाम्  
ऐ. ५, ३४<sup>२</sup>; ऐआ. २, ३, २; शा.  
३, ९, १, २६; ४, ५, २, ६; ६, ८, ५;  
५, १, ३, १४; १३, २, २, १५; १६;  
१९; तै. ३, ८, २०, ४; जै. ११९;  
१३९; जै. ३, ४, २, ६; -रेषु शा.  
४, १, २, ३; १३, २, २, ११; १३;  
५, १, १५; ६, २, ६; तै. ३, ९, १, २;  
-रैः शा. ३, ९, १, २७; जै. ३,  
४, ३, ४; -रौ शां. ६, ११; १३,  
५; ३०, ९; शा. १, ८, ३, २२; ४, ६,  
७, १४-१७; ५, ५, ४, २६; ६, ३, १,  
१४; १४, १, २, १७; १९-२१; २५;  
३, १, १९; १०, ४, २, २४; जै. १४९.  
इतर-त्स्(ः) शा. ३, ५, ३, २१; २२.  
इतर-था ऐ. ३, १९; शा. १, १, ४, २;  
६, ३, ४१; ७, २, २६; ३, २, १, ३;  
३, ४, ४, ७; ५, ४, ७, २, ६; ४, ३,  
१, १३<sup>२</sup>; ७, २, २, ६; ११, १, ४, २;  
का. २, १, ३, ८.

इतरथा-भाव- -वे सा. २, ५, ४.  
इतरा(-रऽअ)र्ध- -र्धे जै. २०५<sup>२</sup>.  
इतरार्ध- -र्धम् शां. २८, १.  
इ-त्स्(ः) ऐ. १, ११<sup>२</sup>; २, १७; ३, ५०<sup>२</sup>;  
४, ५; १८; ५, ५; ७, २२; ऐआ. २,  
१, २<sup>२</sup>; ५, १; शां. ८, ३; शा. १, ६,  
४, १४; ९, ४<sup>२</sup>; ९; १०; ११<sup>२</sup>; २, १,  
१, १<sup>२</sup>; ४, २, १९; ५, १, २<sup>२</sup>; ११<sup>२</sup>;  
२, ५<sup>२</sup>; ७<sup>२</sup>; ९<sup>२</sup>; ४१<sup>२</sup>; का. १, ४, १,  
२०; ३, ९<sup>२</sup>; १६<sup>२</sup>; ५, १, ४<sup>२</sup>; ५<sup>२</sup>; ७<sup>२</sup>;  
तै. १, १, ३, १०; ९, ८<sup>२</sup>; २, २, ५;  
२, ४, १<sup>२</sup>; ३, १०, ५; ४, ४, ८; ६, ९,  
४; ३, २, १, १; तैआ. १, १, १; ३; ८,  
१; १२, १; ४; २१, १; २; २२, १२;  
२३, ४; २५, २; २८, १; ४, ३३, १;  
३९, १<sup>२</sup>; ५, १०, ६; १२, ३; ६, ९, २;  
तां. ४, ३, ५; ३, ८; ४, १०; ६, १७;  
७, १०; २१, १, ९; सा. १, ७, ११;  
मं. १, २-४; जै. ४; १०; ३८<sup>२</sup>; ४४;  
८६; १०३; १३०<sup>२</sup>; जै. १, १४, ४,  
४; ३, ३, १, ७; इतःऽइतः तै. १, २,  
६, ४; ३, २, २, ९; इतःऽइव ऐ. २, ९<sup>२</sup>.  
इत-ऊर्ध्व-च्छन्दोम-विध- -म् जै.  
१५२.  
इतः-प्रदान- -ना शा. ३, ८, २, २२;  
-नाः ऐआ. २, १, ८; -नात् जै. ३, ८,  
१०३; २००.  
इतः-संभृत- -ताः ऐआ. २, १, ८.  
इतासु- √१इ द्र.  
इति ऐ. १, १-३; ४<sup>२</sup>; ऐआ. १, १, १<sup>२</sup>; २;  
शां. १, १<sup>२</sup>; २<sup>२</sup>; ३<sup>२</sup>; ४<sup>२</sup>; शांआ. १,  
१<sup>२</sup>; २<sup>२</sup>; ३<sup>२</sup>; शा. १, १, १, १<sup>२</sup>; २; २;  
४; ६<sup>२</sup>; ७; ९<sup>२</sup>; शा. ११, ६, १, ३-६<sup>२</sup>;  
का. १, १, १, ३; ५; ७<sup>२</sup>; ९; १०;  
तै. १, १, २, २; ३<sup>२</sup>; ७<sup>२</sup>; ४, १; २<sup>२</sup>; ४<sup>२</sup>;  
तैआ. १, ८, २; १२, ४; ५; जै. १,  
१, ४, १<sup>२</sup>; २<sup>२</sup>; ३<sup>२</sup>; आ. १<sup>२</sup>; १, २, ५, ८;  
५६४; २, ४, ६; २०, ७; २३, ९, १९;  
२०<sup>२</sup>; सं. १<sup>२</sup>; २<sup>२</sup>; ३<sup>२</sup>; ५<sup>२</sup>; तां. ४,  
१, २; ७; २, ७; ६, ९, ४-८; १०; ११;

† 'का-ति' इत्यत्र 'का' इति पदच्छेदो ज्ञेयः ।

१५;१८;१९; जै. १;२-६; ८;९;  
 ११;१२;१४; दै. १, २<sup>३</sup>; १४; ष.  
 १,१<sup>५</sup>; गो. १,१,१२;१३<sup>३</sup>;२२<sup>३</sup>;  
 इतिः+ तैआ. १,११,५; इतिःइव  
 श. १,३,१,७<sup>५</sup>; का. १, २, १,६;  
 ३,३, ५; इतीरे ऐ. ७,२२<sup>३</sup>;२५;  
 ८,६;९; ऐआ. १,३,५.  
 इति(य→)थी-थीम् श. १, ८,  
 १,४; -थ्यै श. ११,६,३,११.  
 इति-रात्र-त्राय तै. ३,१०,११,२<sup>३</sup>;  
 इतिवृद्ध-वृद्धः जै. २०<sup>३</sup>.  
 इतिहास(इतिःहःआस)- -सः श.  
 १३,४, ३,१२; १४,५,४,१०<sup>३</sup>;६,  
 १०,६; -सम् श. १३, ४,३,१२;  
 -सान् तैआ. २,९,१,१०,१<sup>३</sup>;११,  
 १; -से श. ११,१,६,९.  
 इतिहास-पुराण-म् शांआ. ८,  
 ११; श. ११,५, ६, ८<sup>३</sup>;७,९; गो.  
 १,१,२,१.  
 इतिहास-वेद-दम् गो. १, १,  
 १०<sup>३</sup>; -दात् गो. १,१,१०.  
 इत्यर्थ-र्थः तैआ. १,३,४.  
 इत्यह(-तिःअहन्)-हे श. ३, ३,  
 ४,१७;१९<sup>३</sup>;२,५,१,८; ष. १,१<sup>३</sup>.  
 इत्या(-तिःआ)लिखित(→)ता-ताः  
 श. १०,२,१,८<sup>३</sup>;१०;११.  
 इत्यु(तिःउ-न्मू(इय→)इया-इया  
 श. १,४,१,२,२.  
 इत्थम् ऐ. १,१८;३,४८<sup>३</sup>; ६,३०;३३;  
 श. १,७,४,२;३; ३,४,२,१३<sup>३</sup>;३,  
 ७;४,२,३,४<sup>३</sup>;५<sup>३</sup>;६,१,१,३;२,१,  
 ९;३,३,१२;९,४,१,१२; का. १,३,  
 २,२;४,१,८; तैआ. २;१८,१<sup>३</sup>; जै.  
 ४४;५५<sup>३</sup>;९५;१०४; १०५;११५;  
 ११७;१३८; १८६<sup>३</sup>;१८९; १९०<sup>३</sup>;  
 १९४<sup>३</sup>;१९८<sup>३</sup>; जैउ. १, २, १,१;  
 ६,२,९; २,३,२,६;३,२, ३,३;७.  
 इत्थं-पदी-म् जै. १५१.

इत्थं-विद्(√१विद्)-वित् शांआ.  
 ३,३;५;-विदम् ऐ. ७,२७.  
 इत्या ऐ. १,२२<sup>३</sup>; ३,४९; ५, ६;७;  
 १३; ऐआ. ५, २, २; शांआ. २,  
 १५;१२,७; श. १३,५,१,९; का.  
 १,२,३,१९; तै. १,५,८,१; ३,६,  
 १,३;तां.१३,४,१६; सा.३,६,७.  
 इत्यात् श. २,६,१,१<sup>३</sup>; ३,२,३,२३;  
 ११,१,६,१७; १३,४,४,५<sup>३</sup>;८,१,  
 १२;१४,१,२,१<sup>३</sup>; का. १, १, १,  
 १<sup>३</sup>;६,१,१२;१५;२८; तैआ. ४,  
 ३३,१; जैउ. १,१,२,६.  
 इत्यर्थ-इत्यह-इत्यालि०,इत्यु०इति द.  
 इत्या-इत्वा √१इ द.  
 इदम्→अनया श. १, ७,२, १६; २,  
 ५, ४, ७; ४,१, २,९; २,२, १<sup>३</sup>;  
 ९;३,१<sup>३</sup>;४,२<sup>३</sup>;५,३, १०; का. २,  
 १,३,१८; तै. २,२,५,४; ३,२,५;  
 अनया श. २,२,४,१५९; जै. ९२;  
 १८६; अनयोः ऐ. ४,१५; श. १,  
 ७,२,१६; ९,१,४; २,१, १,६<sup>३</sup>;४,  
 ३,१;८; १०; ३,२, १,१<sup>३</sup>; ६,१,  
 २,१;४,३,२, १२; का. १, १, १,  
 ४<sup>३</sup>; ३,२, १;८; तै. २, २, ९,४;  
 ३,८,१८,६; तां. १२, ११, २२;  
 १६,१०,८;१८,१०,५; अनेन ऐ.  
 २,१;११; ३,३६; ७, १४<sup>३</sup>; १५<sup>३</sup>;  
 शां.४,७; शांआं.७,१;११,१; १२,  
 २,६; श. १,६,३,२७<sup>३</sup>;९,१,१६<sup>३</sup>;  
 २,१,२,१३;४,४;२,२,१३; ३,१,  
 ३,७;३, २,२, ६;७;३, ३,९<sup>३</sup>; का.  
 १,१,२,९; ४,२,९<sup>३</sup>; २,१,१,३;३,  
 १७;२,२,५;८; तै. १, ३,२,१;२;  
 ३,८, ५, १;२<sup>३</sup>; तैआ. ४, ४२,५;  
 जै. ५;४८;६१;१०१;१२४;१३९;  
 १४३;१५१;१८६; जैउ. १, १, १,  
 २<sup>३</sup>; २, १, १२; २, ४, १, १८;  
 १९; सा. ३,३, ४<sup>३</sup>; अयम् ऐ. १,

७;१३;१९;२०<sup>३</sup>;२७;२८<sup>३</sup>; ऐआ.  
 १,१, २; ४; २, ३<sup>३</sup>; शां. ९, ४<sup>३</sup>;  
 १३, ९; १४, ३<sup>३</sup>; २२, १; २३, ६<sup>३</sup>;  
 २७, ४; शांआ. १, ४, ८<sup>३</sup>; २, १, ३;  
 ४;५<sup>३</sup>;९;१७; श. १, ५, ४, १; ६,  
 ३, ६;४, १९; ८, ३, २७; ७, १, ३<sup>३</sup>;  
 १२<sup>३</sup>;३, १, २; ४, ३<sup>३</sup>;९, १, २७; का.  
 १, १, ३, १;४, २०;२१; २६;२, १,  
 १०;२, ८<sup>३</sup>; ३, २; ४; ८; २३;४, २;  
 ५<sup>३</sup>;९;१२; तै. १, १, ४, ७;७, १; ८,  
 १;२, १; ६;१६; ३, ७, ५; ६, ३, १;  
 २, ३, ९, २; ८, ३, ३<sup>३</sup>; ३, २, ३, ५;  
 तैआ. १, ८, १; १४, ३;२, २, ९<sup>३</sup>;३, १,  
 २;२, ५, १;१८, १; ३, ११, ८;१०;  
 ४, १७, १; ५, ४, १, ३;९, ११;६, १,  
 ४<sup>३</sup>; तां. २, १५, ३;४, १, ७<sup>३</sup>;३, ५, ६;  
 ८, १६;९, २२; २१, ७, ३; जै. ६<sup>३</sup>;  
 ९;११;१३;१४;१७;२४<sup>३</sup>; ४४;५३;  
 ५५;६१;७८;८१;९२; जैउ. १, १,  
 १, २;३, २, ६;४, ७; २, ३, ३, ४;  
 ४, १, ६;९;१२; १५; १८; सा. १,  
 ६, २;२, ५, ३<sup>३</sup>;८, १; ३, १, ४; ४,  
 ४;९, ८<sup>३</sup>; सं. १, १, १०; ५, १;७;  
 १२;६, १;१४; २, ५, ६; ष. १, ४;  
 ५<sup>३</sup>;२, २<sup>३</sup>; आ.१; सं.४<sup>३</sup>;५; गो.१,  
 २, २०<sup>३</sup>; अयाः शां.११,६;श.४,  
 ४,१,६;तै.२,४,१,९<sup>३</sup>;३,७,११,  
 ३<sup>३</sup>;१,२,६<sup>३</sup>;तां.१३,११,७;१६,  
 १६, ८; अयासोमीय-गद्र; अयोः  
 ऐ.५, १३; ऐआ. १, ५, ३; शां.२, ३,  
 ८; अस्मात् ऐ. १, ११; २०;२३;  
 ३, १८; १९; २५; ४, १८; ३०<sup>३</sup>;५,  
 ३०; ऐआ. २, ६, १; शां. ७, ९;  
 शांआ. १, ७;२, १७; ३, २;४; ४,  
 ८;१४<sup>३</sup>; ५, ३;११, १; श. १, ६,  
 ३, १७; ८, ३, १४;९, ३, १२; २,  
 ४, २, १५;३, ८, ३, १५;५, ११; ४,  
 ५, १, १३<sup>३</sup>;१४; का. १, २, १, ११;

† विसर्जनीयोपजनदद्यान्दस इति भा. । ‡ स्वरभावद्विन्यः । § स्वररहितमुपा० चिन्त्यः । सा. तु  
 'एनया' इति पठन् प्रतीयते । § = अनया तु. १ रूपमित्यर्थावः । ¶ 'अयम्' इत्यस्य स्थाने जानन्तः मा. । सा. तु  
 प्रातिपदिकान्तरमाह- १अनयस; २अयस् गद्र. ।

तै. १,२,३, ४;३,६, ६;७,५; २,  
 ४, ६, ७; अस्मात् श. २, १, ४,  
 १९; -२२; २३,३, ७,१,९; का.  
 १,१,४, १९-२२; २३; २, ४, ३;  
 ३,३, १३; तै. १, १, ५, ४; ४, ७, १;  
 २, २, १, १; २, ३; ७, ४; तैआ. १,  
 ११, ६; २७, ५; ३१, ३; २, ३, १; ५,  
 १९, ११; ६, १, ४; २, १, ४, २; ८,  
 ८, १; ९, १०, ५; १०, १०, १; तां.  
 ४, ३, ६, ६, १३; ५, ७, ९; ६, ७, १९;  
 ८, १८; ८, ९, २; १७, १०, २; ४;  
 १२, ४; जै. ११; १४; ४१; ४२;  
 ५१; ६९; ७८; ९४; १०६; ११३;  
 १४२; १४४; जैठ. १, ४, २, ४; ५;  
 ३, २, ४, ६; ४, ११, ५, १४; मं. २,  
 ३, ४; प. २, १०; अस्मात् अस्मात्  
 तैआ. १, १, १; २१, १; २५, २;  
 अस्मिन् ऐ. १, ११; १९; २०;  
 २१; ऐआ. १, १, ४; शां. १,  
 १; ७, ९; ८, ८; १०, १; ४; ११, ३;  
 ७; १३, ५; ९; शांआ. १, ७; २,  
 १७; ५, २; ३; ४; श. १, ५, ३,  
 १४; ६, ३, ४; १, ४, १६; १७; ७, १, ७;  
 ८, ३, २, ५; का. १, ३, २, ४; ४, १,  
 २०; तै. १, १, ४, ७; ८, ५, २; ८, २;  
 अस्मिन् श. १, ७, ३, २७; ९, १,  
 ४; २२; का. १, १, २, ६; ४, १; ३, ५;  
 २, १, १; ४; ५; ६-८; तै. १, १, ५,  
 १०; २, १, १०; ३, ६, ८; ४, १०,  
 ९; तैआ. २, ७, १; १५, १; ५, २,  
 १२; १३; ३, ६; ४, १; २; ४; ६; ८;  
 तां. ४, ६, १९; ७, १०; ५, ५, ५;  
 ६, ६, १०; ९, १२; १०, ५; १६,  
 १३, ३; १५, ७; १७, ७, २; जै. ३;  
 ६; ९; १२; १४; १५; ४४; जैठ. १,  
 ३, ४, २; ८, ३, ६; २, ५, २, २; ३,  
 ३, ४, ६; प. १, ४; २, ३; ३; ४, १;  
 सा. १, १, १२; १३; ३, ८, ३; मं.  
 २, ५, १०; ८, ३; ४; ६; ७; गो. १, २,

६; २, २, ४; अस्मै ऐ. १, ४; ८;  
 १३; १५; ३०; २, ३; ६; ९; ४०;  
 ऐआ. १, १, ४; ३, २; २, १, ७;  
 शां. ४, २; २३, २; २६, १६; २८,  
 ४; ७; ३०, ७; शांआ. ४, १; २;  
 ६; १५; ६, १५; ९, २; १२, ४;  
 श. १, ६, ३, १७; अस्मै श. १, ५,  
 ३, १८; ६, २, ७; ४, ५; ६; १२; ७,  
 ४, ८; १४; १८; का. १, १, २, ७;  
 ८; २, १, १; ३, ४; ४, ५; ४, १, २;  
 ८; १३; तै. १, १, २, ४; ४, ७; ५, ३;  
 ६, ५; ७; ८; ५; ९; १, ९; २, १, १३;  
 तैआ. १, ७, १; २; ४; २६, ५; २७,  
 ६; २, ४, १; ५, १; १८, १; ३, २, १;  
 ११, ९; १५, २; ५, ३, ८; तां. २,  
 १०, २; ३; ४, १०, १; ६, ३, ९; १०;  
 ५, ११; ८, १६; ९, १; १०, १०; सा.  
 ३, ३, ४; प. १, २; ३; ४; ३, ८; ११;  
 जै. ९; १४; १७; १८; ६२; ७०;  
 ७३; ७५; ७८; ८६; १२४; जैठ.  
 १, १२, २, २; मं. २, ६, ११; गो.  
 १, ३, ६; २, ५, १५; अस्मै अस्मै  
 शां. २३, २; २६, १६; आस्मै ऐ  
 २, ४०; अस्मै ऐ. १, ६; ९; १६;  
 १७; २२; ऐआ. १, १, ४; २, २; ३;  
 शां. १, १; २; ४; ५; २, १; ३, २; ३;  
 ५, ३; ४; २२, १; २; २३, १; शांआ.  
 १, १; २; २, १; २; ५; ६; ९; १८;  
 ४, ४; ११; श. १, २, ३, ३; ७, ३, ३;  
 का. १, २, ३, ८; तै. १, १, ३, ४;  
 ९; ९, १०; २, १, ११; ३, २, १;  
 अस्य श. १, १, २, ९; २२; ४, ४;  
 २, ३, ७; ६, ३, ७; १३; १६; १८;  
 १९; २०; ७, ३, १३; २१; का. १,  
 १, १, १०; २, १; ७; १२; ३, १, ४,  
 १; २; ३; ७; १०-१३; तै. १, १,  
 ३, ९; ४, २; ५, ८; ६, ७; १०, ५; ६;  
 ३, ३, ४; ५, ४; तैआ. १, २, ४, ३,  
 ४; ८, ४; ९, ६; ११, ८; २४, २; ३;

३१, ४; २, १०, १; १५, १; तां. ३,  
 ९, २; ४, ६, ३; ५, ५, ३; ६, ५, १;  
 १५; ६, ३; ७, २३; जै. ४; ५; १७;  
 १८; २२; २६; २८; ४०; ४७; ६२;  
 ७१; ७३; १३९; जैठ. १, १, १, १;  
 ४, ४; ४, २, ६; १५, १, १; २-७;  
 ८; २, १; २-४; ५; २, ४, १-१२;  
 आ. १; मं. २, ४, २; सा. १, ३, ६;  
 ८; २, १, ५; २, २; ३; ३, १; ३; ४;  
 ११; ४, १; ५, ३; प. १, १; २; ६; २,  
 ३; ९; १०; ३, ८; १०; ४, १; ५; सं.  
 १; गो. १, १, १५; २, ३; १६; २३;  
 ३, ८; २, २, ४; ३, ९; अस्याः ऐ.  
 १, ६; ७; २३; २, २; ३, २२; ५, २७;  
 ६, ३; ७; ३; ८, ५; ऐआ. ३, २, ५;  
 शांआ. ४, १०; ५, ५; ८, ९; श.  
 १३, ८, १, २०; का. १, १, १, २; ५;  
 १०; ४, १, १७; ३, १३; ५, १, १७;  
 ३८; २, ११; १२; १६; तै. १, २, १,  
 १; ४, ६, ६; २, ३, ९, ३; ३, २, ५, ६;  
 ३, ९, ८; ६, १०, १; ८, ११, ३;  
 अस्याः श. १, ७, २, १९; ३, ५, १,  
 ३१; ३, ५, २, ८; ८, ३, ३०; ९,  
 ४, १०; ४, १, २, ७; २, १०; तै. ३, १,  
 २, ५, ५, १३, ३; तैआ. ५, १, ६;  
 ४, ५; तां. ९, ४, १८; १६, १३, ६;  
 जै. १५१; २०५; जैठ. १, १६, १,  
 ३; मं. १, १, ९; ४, १-५; प. १,  
 २; २, १; ४, ५; ७; सा. २, ६, ८;  
 ७, ५; गो. १, २, ६; ३, १६; अस्याम्  
 ऐ. १, १; ८; २, ८; ३, २२; ३, १; ४;  
 २७; ७, १३; ८, १४; १९; शां. ७,  
 ६; १०; ९, ३; श. १, ८, ३, १५; ९,  
 १, १२; २९; ३, ११; १२; २, १, १,  
 ६; १४; ४, २६; २७; का. १, १, १,  
 ४; १०; ४, २, ४; २६; २, १, १०;  
 ११; तै. १, १, ३, २; ६, ५; २, १, ३;  
 ३, ४; ५, २; ७, ६; ७; १, २, ११; ३,  
 ६, २; अस्याम् श. १, २, १, ४, ३०; ६;

† दीपिकादन्तः सा. । ‡ 'तन्वत्य' इत्यत्र 'तनु । अस्म' इति पदविभागो मतो भवति । 'तन्व'-इत्यस्य (१.१) इति R.T. तत्र च टि.ड. । § तु. = का. १, १, ४, २६; स्वरयुक्पाठः ।



तै. १, ७, ६, ७; ३, २, ९, ६;  
 तैआ. १, २४, ३; ५, २, ८; ४,  
 ८; तां. ९, १, २९; १५, ७, ७; १६,  
 ६, ७; १८, ५, १८; २०, १६, १;  
 जै. ६; ८०; जैउ. १, ४, ४, ८; ५,  
 २, १, २; मं. १, २, १९; २, २, १५;  
 सा. ३, ८, ३; गो. १, २, १९;  
 अस्यै ऐ. १, ८; २, २२; ऐआ. १,  
 २, ४; ३, ४; शांआ. ५, ४; ८, ९;  
 श. १, २, ५, १८; १९; २, १, १, २;  
 ६; ७; ५, २, २०; ४६; ३, १७; ४,  
 ५, ८, ४; का. १, १, १, ४; २, १, २,  
 १६; ३, १०; २, ८, १४; अस्यै श.  
 २, १, १, २; ७; ९-११; ३, ३, ४,  
 १०; ४, ५, १, १; ८, १०; तै. ३, ८,  
 २१, २; तैआ. ५, ६, १२; ७, १;  
 ६, ९, १; जै. ३८; ५३; ११७; १८२;  
 जैउ. १, १, ५, ४; मं. १, १, १०;  
 ११; २, १४; ५, २; ५, ४; आभिः  
 ऐ. १, १; १३; १६; २८; २९; २, २;  
 ६, ११; ८, ३; श. ३, ९, ४, २०;  
 का. १, २, २, १; तै. १, २, १, २१;  
 आभिः तै. २, ८, ३, ३; ९, ४, ४;  
 तैआ. ४, ५, ६; ४२, ५; जै. २०;  
 १८४; गो. १, १, २; आभ्यः शां.  
 ३, ३; श. ६, १, १, १०; १२; तै. ३, ८,  
 ५, १; आभ्यः श. २, ४, २, ५; ५,  
 १, १५; २, २; ३, १, २, १२; का.  
 १, ४, ३, १३; ५, १, २; तां. ८, ८,  
 १७; जै. १८; आभ्याम् ऐ. १, ३०;  
 ८, १; श. ३, १, ३, २६; ४, ३, २१;  
 ९, ४, १८; ४, २, २, १५; ५, ३, ५,  
 ३६; ७, ४, २, २५; का. १, ४, ३,  
 १४; तै. १, ४, ३, ६; ६, २; ६, ४,  
 ५; ७, ६, ६; ३, ७, ५, १२; ८, ९,  
 १; आभ्याम् श. १, ६, ४, ३; ४, १,  
 ५, १८; २, १, ६; ७, १, १, ३८; ३९;  
 का. १, ३, २, ८; तै. १, ८, ९, १;  
 ३, ९, ७, ४; तैआ. ५, २, ७; ४, १०;  
 तां. ७, ६, १७; जै. १७; १३१;  
 १४८; १८६; १९०; आत्ताम् ऐ.

३, ४७; ४८; शां. १८, १; शांआ.  
 २, ३; श. १, ५, ३, १०; २, ४, ३,  
 ३; ६, १, २८; ३, ९, ३, २; ६; ४, २,  
 १, २; का. १, ३, २, ३; ६, १, १८; २,  
 २, ४, ६; आत्ताम् श. २, ५, २, २४;  
 ६, २, १४; ३, ९, ४, १५; का. १,  
 ५, १, २२; २, १, ३, ७; तै. १, ६, ५, १;  
 ३, १, १, १; २, ३, ७, ५, ३; ३, ६, १;  
 तैआ. ४, ११, ७, ८; ५, १, ५, ९,  
 १०; तां. ७, ४, २; १६, ४, १; १७,  
 १०, २; ३; जै. ९५; १६२; १८२;  
 १८३; सा. १, ८, १४; ५, २, ३;  
 गो. १, ३, ७; ९; आत्ताम् ऐ. ३,  
 ३६; ३७; ४७; ४८; श. ३, ९, २,  
 १६; का. १, १, २, २; ४, १, २४;  
 २, १, ३, २; तै. २, ४, ३, ७; ८, ८;  
 १२; जै. ८८; ९१; ९२; १३३;  
 इदम् ऐ. १, १; १७; २२; २४; २५;  
 २९; २, ४; १७; २०; २२; ऐआ.  
 १, ३, ३; शां. २, १; ३, २; ८; ६, ३;  
 १४, १; १६, ४; १८, २; २६, २;  
 शांआ. १, २, ४; ७; २, ७; ११; १७;  
 ३, ६; ४, ३; ५, ३; श. १, १, १,  
 ४; ६; ३, ४; ६, ३, ७; १५; १७; का.  
 १, १, १, २; २, ८; ४, ३; ४; ११; १२;  
 १३; २, १, ६; १०; २, २; ७; ८; तै.  
 १, १, ३, ५; ६; ६, १; १०, ४; २, १, २;  
 ३; १६; २३; ६, २; ३, १, १; ४, ३, ७;  
 तैआ. १, २, ४; ८, १; १३, १; १४,  
 ४; २३, १; ४; ८; ९; २९, १; ३०, १;  
 ३१, ५; तां. १, २, ६; ८, १७; ३,  
 १०, २; १३, ६, ९; १०, ६; १६, ४,  
 ५; २१, १, २; २, १; ५, १; १; ४;  
 ६; २, १; २, ९; ३, १; जै. ६;  
 ७; ८; ११; १५; १६; १८; १९; २५;  
 ३०; ३२; ३४; ३७; ३८; जैउ. १,  
 १, १, १; ४; ५, १; ७; २, २, ५; १६,  
 २, ३; १७, १, ३; २, ३, ३, ६; ४, १,  
 ४; ७; १०; १३; १६; आ. १,  
 सा. १, १, १; ६; ४, १४; १७; ५, ६;  
 २, ५, ३; मं. १, १, ५; ३, ७; ९; ५;

८; ६, ९-१३; २०-२२; सं. ५;  
 गो. १, १, १; इदम् ऐ. १, ७; १८;  
 १९; २८; ऐआ. १, १, २; शां. ६,  
 १०; ७, ३; १०; ८, ८; ९, ३; १६,  
 ४; २२, ७; २३, १; शांआ. २, १७;  
 ४, ९; ११, १; १२, ४; श. १, २, ५,  
 २०; ७, १, १, ३५; २, २; ३; ११;  
 ३, ६; २, ३, ७; ४, २७; ३, २, १४;  
 १८; ४, १, २०; ३३; २, २३; ५, १;  
 १०; २, २२-३५; का. १, १, २,  
 ९; २, ४, ३; १३; ६, १, ९; ११;  
 २७; २, १, ३, ५; १७; २, ३, २०;  
 तै. १, २, १, ११; ३, ३, ७; ४, २; ८, ४;  
 ४, ८, ५; ६, ६, ४; २, ३, ९, १, ५, १,  
 २; ६, ३; ६, ३, २; ५, ८, ३; ७, ८,  
 ३; ९, ३, १; तैआ. १, २२, १२;  
 २६, ३; ३१, ६; २, ३, १; ४, १; ५,  
 १; ४, ३, १; ७, ३; ९, ३; ११, ८;  
 तां. ३, ६, २; १३, ८, १; १८, १०,  
 १०; २१, १०, १२; जै. ५; ६; ९;  
 १५; ४७; १०१; १०२; १०३; १०८;  
 १३०; १४६; जैउ. १, २, १, ३; ४;  
 ६; ९; १०; मं. १, १, ३; २, १; २,  
 ४, २; ६; १०; ५, १, ४, ५; ३, १;  
 सा. ३, ४, २; ९, ८; ह्मा ऐ. १, ९;  
 २, १२; ५, १९; तै. ३, ६, ७, १;  
 तैआ १, २, ७, १; ३, ११, ९; ४, १३, १,  
 ह्मा: ऐ. १, २, ४; २, ११; २०; ३३;  
 ३, २०; ४८; ५, ६; १९; २०; ऐआ.  
 १, ३, ३; शां. ६, १५; १०, १; ११,  
 ७; १७, ७; शांआ. ८, ७; ९, २;  
 ११, १; श. १, ५, ३, १३; १६;  
 ४, ५; ६, ३, १७; १८; २९; ३०;  
 ७, २, १६; १९; २१; ३, १४; का.  
 १, १, १, ९; २, ३; २, २, ८; ३, १, १;  
 २; ५; ७; १२; २, २; ३; ११; ३, ५;  
 तै. १, २, १, २१; ६, २, १; २, २, ९,  
 ६; ४, ३, १०; ६, १; तैआ. १, ८, १;  
 ११, ४; ५, ६, ४; ६, १, १; १०, २;  
 ७, ३, ४; तां. ६, १, १; १३, ५, १५;  
 ९, ५; १८, ८, १२; जै. १४; १८;

४६;७१;८८;१२१; १७५; १८४;  
 १९०;२०३; २०४<sup>३</sup>; जैड. १, ६,  
 २,२; २,४,२,५; ष. २,६;७; सा.  
 २,३,१०;८,३; मं. १, ८, १;२<sup>३</sup>;  
 गो. १,१,३९;३,७;९; २,२,७;५,  
 ४; हस्मान् ऐ. १,५;१७;२३<sup>३</sup>; ३,  
 ५; १८<sup>३</sup>; २०<sup>३</sup>; ५०<sup>३</sup>; ४,५; १८<sup>३</sup>;  
 शां. १,१;३,८; शांआ. १, ५; ८;  
 २,१७; श. १, ७, १, १२; ९,३,  
 १०<sup>३</sup>; २,१,४,२५; २,१,१८; ३,  
 ३,४,३;४,४,४;५<sup>३</sup>;६<sup>३</sup>; का. १,१,  
 ४,२३<sup>३</sup>; तै. १,२,२,४;३,३;३,५,  
 ४;४,५,४; २,७, १४,१<sup>५</sup>; ३, ८,  
 १६,३;९,४,२; तैआ. १,२२,१२;  
 ५,३,८;६,७;९,१; १२, २,३; ९,  
 १०,५; १०, १,१०; १४; तां. ३,  
 १०,२; ७, १०,७; ८,९,३; १३,  
 ४,१७; १५,१०,९; १६,८,६;११,  
 ४; १७,१३, १८; तां. २१, १,९;  
 २,५;६;८;१०,५; जै. १५<sup>३</sup>; ३२<sup>३</sup>;  
 ४१; ४७; ८३; ८५; ९०; १०१;  
 ११६;१४१; जैड. १,१, ३, २;७,  
 १,४; २,४,२, ११; गो. १, १,९;  
 २३; २,२०; २,२,८; हस्मानि ऐ.  
 २,४०,४१; ऐआ. २, १, ८;६,१;  
 शांआ. २,१<sup>३</sup>; ७,४;२,२; श.२,५,  
 १,१; ३,४,४, २<sup>३</sup>; ५,४,२०<sup>३</sup>;८,  
 ३,२९; ४, १,२, २६<sup>३</sup>; २, २,५;  
 ३,४;५; ५,९, ११; का. १, १,२,  
 १२;४,१४;४,१,१७; ३,१; २,१,  
 ४,१; २,४, ५<sup>३</sup>; तै. २, ५,४, ६;  
 तैआ. ९, १,१; २,१;३, १;४,१;  
 ५,१; ६,१; जै. १५; ४८; १०२;  
 १२८;२०४; जैड. १, १६, ३,९;  
 ३,५, ४, ४;८; ष. ४,६; गो. १,  
 २,९; हस्मान् ऐ. १, ७;१३; २३;  
 २५<sup>३</sup>; २, ८; ४,२७<sup>३</sup>;६,१८; शां.  
 ७,१०;८,८<sup>३</sup>; शांआ. १, ८; १०,  
 ७;१३,१; श. १, ७,२, ११<sup>३</sup>;१५;  
 ८,३,२५;९,३,९; २,१,१,७;९;२,

१५;४,११;५,३,६;११; का. १,१,  
 १,७;२,१०; ४,११; २,४,१३<sup>३</sup>;५,  
 २,१५;६,१,२४<sup>३</sup>; २,१, २, १२<sup>३</sup>;  
 ३,१८;२,१,२०; ३,२<sup>३</sup>;७<sup>३</sup>; १०<sup>३</sup>;  
 ४,१४; तै. १,२,१,६; ४, १,५<sup>३</sup>;  
 ६<sup>३</sup>; ३, २; ६, १, २; ५; २, २,  
 ९,५<sup>३</sup>;३, ९,३<sup>३</sup>; तैआ. १,१३,१;  
 ५,४,८; ६, ६,२<sup>३</sup>; ९,१; तां. ७,  
 ७;१४;९,९,१२; १३, ६, ९; जै  
 ५३;१०१; ११७; १२५; १३६<sup>३</sup>;  
 १४३;१४७; १७६; १८१; १८२;  
 १८६; जैड. १,१, १, २; २,१,१;  
 ४,२,३;१४,४, ३<sup>३</sup>; १६, ३, १०;  
 २,४,३,५; मं. १,१,७; ११;२,३;  
 ४,१४;१९; ७,५;२,८,२; हस्मै ऐ.  
 १,५;८<sup>३</sup>;१७<sup>५</sup>; २०; २३;२५;३०;  
 २,१२;१७;३,२०<sup>३</sup>; ऐआ. १, १,  
 २;४;२,३;३,२; ५,१; शां. १, १;  
 ५;३,८;४,११;१४;११,१;६;१२,  
 ३;१३,५; १६,११; १९,३; २५,  
 १२; २९, ८; ३०, ८; शांआ. २,  
 १७; श. १,६,३,३८<sup>३</sup>;४०;७, १,  
 १७; २, १६; २,१,२,१४;४,११;  
 २५;३,४,१६<sup>३</sup>;३७; ५, १,२;१३;  
 २,२६; का. १,१,२, ४;९;४,११;  
 २३; २,१, १०;२, ५<sup>३</sup>;३, १,५<sup>३</sup>;  
 १४; २, १२<sup>३</sup>;४,४; ४,१, २६<sup>३</sup>;  
 तै. १,१,५,२;७;८,१; ६;२,६,६<sup>३</sup>;  
 ४,१,१<sup>३</sup>; ६,७; २,२, ३,७; ६,१;  
 तैआ. १, ८, २<sup>३</sup>; १४; २२, ८<sup>३</sup>;  
 २३,८;२,११,१; ५,२, ८; ३,३;  
 ६,१;९,१;४;६,१०,२; तां. २, १,  
 ४;३,५;४,१,७;६,४; ९,७; ५,६,  
 ९;६,२,३<sup>३</sup>; १३,२,७;१५, १०,  
 ७;१६,११,४; ष. २,१; ४,१; जै.  
 १७;३४; ३८; ४७;४८; ८१;८३;  
 ८८;१०२; ११६; १३९; जैड. १,  
 १,५,५;२,३,२; ५,१,२; ६,१,७;  
 ३,५<sup>३</sup>; १६,१,२; २,४, ३,६; मं.  
 १, ३,७; २, ६,३; सं. ३,४; सा.

३,१,११; गो. १,२, १६<sup>३</sup>;४,२०;  
 हसो ऐ. १,६; हसो ऐ. ४, २७;  
 शां. २,१<sup>३</sup>;१२,४; शांआ. २, ४;  
 श. १,८,३,१२;३,२,१,२<sup>३</sup>; ४,१,  
 २१;२,५; ५,४,१; ८,४,९; ४,२,  
 १,६; १८<sup>३</sup>;३, १,२३; ४, १,१०;  
 का. १,५,१,३७<sup>३</sup>; तै. २,५,४,६<sup>३</sup>;  
 ३,७,४,११; १८; तैआ. ४, ४२;  
 १;६,१,१; तां. ४,१,२; जै. ११;  
 ३८; १६६; १६८; १६९; १७६;  
 १८६;१९०;२००; जैड.१,६,१,३;  
 ह्यम् ऐ. १,८;१९; २,६;८;११;  
 १२; ३,२९;३१<sup>३</sup>;३८<sup>३</sup>; ऐआ. १,  
 ३,४; शां. ९,२; शांआ. १,५;  
 २, ४<sup>३</sup>; ७; ८, ९<sup>३</sup>; १०<sup>३</sup>; श. १,  
 ३,३, ६; ७, २,१२<sup>३</sup>; १५<sup>३</sup>; १६;  
 १७<sup>३</sup>;१९; ८, ३, १५<sup>३</sup>; ९,१, ८;  
 २९; ३,९; ११; का. १, १,१,६;  
 ४, २५; २६<sup>३</sup>; २,१, ११<sup>३</sup>; १२<sup>३</sup>;  
 ४,३;१३<sup>३</sup>;३, २, ८<sup>३</sup>;४, १;९; तै.  
 १,१,६,५;२,३,४; ५,२; ३,७,६;  
 ४,१,३;५; ३,१<sup>३</sup>; तैआ. १, ८,१;  
 २; १०,१;७; १४,४; २३,६;२४,  
 ३;२५,३; ५,३,७;४,८;९,७<sup>३</sup>; ६,  
 १,३; तां. ४,९,६;७,७,१४; १६,  
 १,७<sup>३</sup>;११,१३; २०, १५,९<sup>३</sup>; जै.  
 ६;१९; ३८<sup>३</sup>;४४;५३; ८७;११८;  
 १२५; १३८; १४९; ष. २,२; मं.  
 १,१,१०;२,२;५;१४; ३,७;५,८;  
 ६,२७<sup>३</sup>;८,८;२,२,१५; १९; जैड.  
 १,१,१,७;४,२,६;१६, १,८;३,९;  
 गो.१,३,१८;पभिः ऐ.३,२०;३०;  
 ५,९<sup>३</sup>;१७;शां.११,३;२८,१;शा.२,  
 २,३,२३; ३,६,२,२४; १२,८,१,  
 ९;१३,२,८,४; १४, ४,१,२,४;३;  
 २६; का. १, २,३,१९; ४,३,१३;  
 २,२,२,७<sup>३</sup>;८<sup>३</sup>;१२; पभिः श. ७,  
 २,२,२१; का. २,२,४,८; तां. ७,  
 १, १; जै. १५५; पश्यः ऐ. १,  
 १८;२३<sup>३</sup>; २, ३; १६<sup>३</sup>; ३१<sup>३</sup>; ३,

† 'हमे' इति मुपा. । यथोपरि मुद्रापितो हस्त-पाठ एव साधीयान्

१५,४,६; श. १४,७, १, ४१; तै.  
१,४, ६,७; २, ३,५,२; ३,३,९,  
३; ११, ४; ९,६, २; ७,३; १६,३;  
तैआ. ५, २, ८; ६,१; ९,१; ४;  
एभ्यः श. १,९,२, ३५; २, २, २,  
७; ३, २, ३, ८-११; १२, २, ३, ९;  
४, १, १०; १३, २, ८, ५; ९, ९;  
८, ३, १; ४; का. १, ३, १, ४; ३, ४;  
७; ४, ३, ११; ६, १, ८; २, २, १, १७;  
१९; तै. १, १, २, ३; २, ५, २; ३,  
१०, १; २; तैआ. २, १०, १, ५, १०,  
१; तां. ४, २, १, ८; ९, १५; ८, ३, २;  
८, ८; १०, १, २, २; १३, ५, १३; १६,  
२, २; ३; जै. ३७; ६९; १४३; १६८;  
१९९; जैड. १, ३, १, ४; ६, २, ९;  
ष. ३, ८; गो. २, २, ७; ६, ११;  
एषाम् ऐ. १, १६; २५; २, २; ११;  
१७; २५; ३१; ४०; ४१; ३, ३७;  
४९; ऐआ. १, १, २; २, ३; शांआ.  
१, ४; श. ७, १, २, २०; २, १, ११;  
४, १, ८; ५, १, १; १२, १, ३, १९;  
का. १, १, २, १२; २, १, २, ११;  
तै. १, ३, ९, २; २, २, ९, ५; तैआ.  
५, ३, ३; १०, ६३, १; एषाम् श. १,  
१, ३, १२; ४, ३, ३, ११; ७, ५, २,  
२८; का. १, १, १, ९; २, १०; १२;  
२, ४, १३; ३, १, ६; ३, १२; २, २,  
२, ७; तै. १, १, ४, ४; ६; १०, ६;  
२, ६, ७; ४, ६, ५; ७, ९, ३; २, ३, १,  
२; तैआ. १, ११, १; २, ५, ३; ६, २;  
४, ३, ६, १; ६, १०, १; ११, १; तां.  
५, ५, १३; ६, १०; ८, ६; ८, १, ११;  
९, ४, ४; १०; १४, ५, १८; १६, १०,  
३; १६, २; २३, १३, ५; जै. ६;  
१५; १८; २२; ४५; ४९; ५२; ७३;  
७४; ७७; ८१; जैड. १, ४, २, २; ३;  
६, २, १०; १८, ५, १; २, ४, १, २०;  
४, ११, ४, ५; मं. १, ८, ४; २, १, ११;  
३, १८; ७, ३; सा. १, १, ८; ४, १४;  
८, १३; १५; ष. ५, १; एषु ऐ. १,  
१४; २३; २४; २, ६; ३६; ३, ३९;

ऐआ. १, २, ३; ३, ४; शां. ११,  
१; श. ७, ३, १, १३; १७; ४, १,  
२७; २८; ५, २, १; ९; १०; ३४;  
३५; ४२; का. १, २, १, ९; तै. १,  
१, ५, २; ७; ८, ६; ५, ६, ८; ६, ३, १;  
तैआ. ५, ८, ३; ९, २; एषु श. ७,  
३, १, १४; ५, २, ८; ३१; ४०; ८, १,  
१, २; तां. ४, १, ८; ४, ११; ५, ६;  
८; १०, १, ३; १७, १३, १८; २०,  
१६, ६; ष. २, ३; ५, २; जै. १५;  
४७; ८१; ८८; १३३; १३९; जैड.  
३, ६, ७, २; गो. १, २, ९.

इदं-रूप-पः श. १४, ४, २, १५.

इदं-विद्(√विद्)-व ऐआ. ५,  
३, ३.

इदं-द्र(√दृश्)-न्द्रः ऐआ. २, ४,  
३; न्द्रम् ऐआ. २, ४, ३.

इदं-मय-यः श. १४, ७, २, ६.

इ-दा(=इद्, इद् अद्.) ऐआ. ५, २, ४;  
तां. ११, ९, ३.

इदा-वत्सर-रः श. ८, १, ४, ८; तै.

१, ४, १०, १; ३, १०, ४, १; तैआ.

४, १९, १; तां. १७, १३, १७;

-रम् तै. १, ४, १०, २; तां. १७,

१३, १७; -राय तै. ३, ४, ११, १.

इद्-इद-वत्सर, द्र.

इदा-वत्सरी(→ण)णा-म् तै. १,  
४, १०, २.

इ-दानि-नीनि श. १२, ३, २, ५.

इ-दानीम् श. १, ३, १, २७; तै. ३,

१०, १, ४; ९, ८; १०, ५; जैड. १,

१, २, ६; ३, १, ४, ६; तां. ६, ९, १६.

इद्-वत्सर-रः तै. ३, १०, ४, १;

तैआ. ४, १९, १.

इद्(दृश्)सर-राय मं. २, १, १२.

√इष्, इद्-, इध्म-√इन्द् द्र.

इन(√इह)-नः ऐआ. ५, २, १.

इनीमसि √इन्द् द्र.

इन्द्(√इन्द्)-न्द्रवः ऐ. ६, १२;

श. ४, १, ३, १९; ५, ८, ६; तै. २,

४, ३, १२; तैआ. ४, १८, १; तां.

६, ९, १३; १५; १९; १२, १, ३; ४;  
१३, ११, ६; ३, १, ५; गो. २, २, २२;

-न्द्रवः इव तां. ६, ९, १९; -न्द्रवे

ऐ. १, २९; तैआ. ६, ५, १; -न्द्रः

ऐ. १, २९; श. २, २, ३, २३; ४,

५, २, १२; ७, ५, २, १९; ९, ४, ४,

५; १२, ८, १, ३; का. १, २, ३, १९;

तै. २, ६, ४, ६; ३, ७, ९, २; १०, ६;

१०, ४, ३; तैआ. ४, ११, ६; १०,

१, १५; तां. ९, ९, १०; १३, ५, ६;

१४, ३, ४; -न्द्रभिः का. १, २, ३,

१९; -न्द्रम् श. ७, ५, २, १९;

१२, ८, १, ३; तै. २, ५, ८, १०; ६,

३, २; ८, ४; १२, १; ३, १, ३, ३; ७,

१०, ६; तां. ९, ९, १०; -न्द्रो

तै. ३, ७, १०, ६; तां. १, ५, ४;

१३; १६; ६, १; २; ९, ९, ११; १२;

११, ६, ३; १२, ९, २; १३, ९, १;

ष. ५, १; गो. २, ३, ६; -न्द्रोः श.

४, ४, २, १२; तै. ३, ७, १०, ६;

जै. १९८.

इन्द्र-मत्-ते श. २, २, १, २०; २३;

का. १, २, ३, १६; १९; -न्तम् श.

२, २, १, २०; का. १, २, ३, १६;

-मान् श. २, २, ३, २३; का. १,

२, ३, १९.

इन्द्र-न्द्र ऐ. ३, ११; १५; २०;

२२; ४, ३; ४; १०; ३१; ५, १;

४; ६; १२; १३; १६; १८; १९;

२०; २१; ६, १०; १२; १८; १९;

२१; २२; २४; ८, १०; ऐआ. १,

२, १; २; ४; ५, २; ४, १, १; ५, १,

१; ६; २, १; २; ३; ४; ५; ३, १;

शां. १५, २; १७, १; ४; २०,

३; २२, ४; ७; २३, १; २; ६;

७; २४, २; ६; ८; २५, ६; ८; २६,

११; १२; १६; २८, ३; २९, ४;

शांआ. २, ४; ९; १२, ३; ७; श.

२, ५, २, २८; ४, २, ३, १०; ५, ३,

१०; ४, १०; ५, ४, ३, १४; ९, ५,

२, ५; १२, ७, ३, ४; १४, ९, ४, २२;

का. १,४,१,२७; ५,१,२५; ६,१,  
 २५<sup>३</sup>; तै. १,६,९,९; २,४,१,२<sup>३</sup>;  
 २,४,३,६; ११,१३; ४,८,६,४,५;  
 ७,२,५,७<sup>३</sup>; ५,४,१,६,१,८,१,११;  
 १२,६,९,१; १४,६; ७, १३,२,४<sup>३</sup>;  
 १६,२,८,२, ५,६<sup>३</sup>; ७, ३,३,४,५;  
 ८, १२,९,२; ३,५, ७,३; ६,८,१;  
 ७,४,७,६,५,९,६,८, ४,३; तैआ.  
 १,७, ५; १२, २<sup>३</sup>; २०, १; २३,  
 ६; ३, ३,१; ११, ६; ७; ४, २८,  
 १<sup>३</sup>; १०,१,९; ११; १६; तां. ८,१,  
 ५,९,२,८; १३; २,१; १०,१; १०,  
 ८,१<sup>३</sup>; १२, ४,१; १०, १; १२,४;  
 १३, १७; १३, १०,३; १४,२,५;  
 ६,२,४; १०,२; १२,२; १५, ४,३;  
 १७,१,५; २१,९, १६; प. १,१<sup>३</sup>;  
 जै. २८<sup>३</sup>; १९०; १९९<sup>३</sup>; जैड. १,  
 १०, २,१,२; मं. १,२, १९; २,१,  
 १४; ६,१२; ता. १,३, ६,४, १९;  
 ७,६; २, १, ११; २,२; ३, ४,५,  
 ३<sup>३</sup>; ६,५; १५,७,२; ३, १,५,७,८;  
 ३,३; गो. १,१,३९; २,२,२०; ३,  
 १४<sup>३</sup>; ४,१<sup>३</sup>; १७<sup>३</sup>; ६,१<sup>३</sup>; ३; १२;  
 १४; — ऋ. शा. ३, ९, ४, २४;  
 ४,३,३,१३; ५,४, १२; ९, २,२,  
 ७; तै. १,४,२,१; ५,८,२; २, ४,  
 ३, १३; ७, ३-५,५,३,१<sup>३</sup>; ४,३; ६,  
 १; ८,१,३; ६, ९, १<sup>३</sup>; १३,३; ७,  
 १३,१<sup>३</sup>; ८,५,७<sup>३</sup>; ३,५,७,४,६,८,  
 १; ७,७,३<sup>३</sup>; ९,६; ११,४,२; तैआ.  
 १,१२,३<sup>३</sup>; ४,२, २,८,४,५,७,५;  
 — ऋ. ऐ. १, २४; २,३; १६; २०;  
 २३; २४; २५<sup>३</sup>; ३१<sup>३</sup>; ३२<sup>३</sup>; ३७<sup>३</sup>;  
 ३,१५; १८; २०; २१<sup>३</sup>; २२<sup>३</sup>; ३०;  
 ३८<sup>३</sup>; ५०<sup>३</sup>; ४,२,५<sup>३</sup>; ९; २२; २९<sup>३</sup>;  
 ३०; ३१<sup>३</sup>; ७,१,४-७,८<sup>३</sup>; १०; १६;  
 १८<sup>३</sup>; २०; २१; २४; ६,७; १०<sup>३</sup>;  
 ११; १२; १४<sup>३</sup>; १५<sup>३</sup>; १७<sup>३</sup>-१९<sup>३</sup>;  
 २२<sup>३</sup>; २६; ३६<sup>३</sup>; ७,१५<sup>३</sup>; १६; २१;  
 २३<sup>३</sup>; २८<sup>३</sup>; ३३; ८,६<sup>३</sup>; १२; १४;  
 २०; ऐआ. १, १,१,४; २,२; २,

२,३<sup>३</sup>; ४<sup>३</sup>; ३,७<sup>३</sup>; ४,३; ६,१; ४,१,  
 १; ५,१,१,२,१<sup>३</sup>; २<sup>३</sup>; ३<sup>३</sup>; ३,१,२;  
 शां. ३,२,५; ६; ४,१,२; ३; ५,४<sup>३</sup>;  
 ६,९; १४<sup>३</sup>; ८,३,५; १२,६,८; १३,  
 ५; १४,१<sup>३</sup>; २,५; १५, २<sup>३</sup>; ३<sup>३</sup>; ४;  
 १६, १, ८; १७, १<sup>३</sup>; ४; १९,९;  
 २०,३<sup>३</sup>; २१,२,४; २२,१<sup>३</sup>; २; ७<sup>३</sup>;  
 ८<sup>३</sup>; २३, २<sup>३</sup>; ३,४<sup>३</sup>; २४, १<sup>३</sup>; ९;  
 २५,१,४; ५<sup>३</sup>; ६<sup>३</sup>; ११; २६,९; १२;  
 १३; १६; १७; २७, ३,४; २८,३;  
 ६<sup>३</sup>; शांआ. १,१; ३<sup>३</sup>; ६<sup>३</sup>; २,८; १०;  
 १७; ५, १<sup>३</sup>; २; ६, २; ७; २०;  
 ११, २,५; ६; १२, २; ६; १५,१;  
 शा. १, १,३,५,२, ३,२; ४,१,३;  
 ४,५,४<sup>३</sup>; ५,२,१०; ६,२,२; ७; १३;  
 १५; १६; २२; ४,१२; १८; २१<sup>३</sup>;  
 ८,२,१५; १६; २,१,२, ११<sup>३</sup>; १४;  
 ३,१,७; ३७,२,१; २; ११<sup>३</sup>; ४,१२;  
 ३८,५,२, २७; ४,८<sup>३</sup>; ६, ४,४,८;  
 ३,१,३, १२; ४, १०; २,१, २६<sup>३</sup>; ४,  
 २०; ३,३, १०; ४, १८; ४,२,१,२;  
 १५<sup>३</sup>; ३, १८<sup>३</sup>; ५,४, ८; ६,१, २,४;  
 ७,१,१७; ९,१,१५; १६; १८; १९;  
 ४,५,९; १५; ४,१,२, १५<sup>३</sup>; १६<sup>३</sup>;  
 ३,१; ११; १३; १९<sup>३</sup>; २, ३, १०; ४,  
 २३<sup>३</sup>; ५, १४; १७; ३, ३,५; ६,८;  
 १७; ४, २३; ४,१, १८; ५, ३, १, २;  
 ४,४,१; ८; ५,७; ९,४; ६,३,२; ३;  
 ६,३<sup>३</sup>; ७,३; ११<sup>३</sup>; ७,१,१,६; ११<sup>३</sup>;  
 २,३; ३, १; ४; ४, २; ३, ५; ९;  
 २,३, ७; ८; ५, ३; ७; ११; ३, १, ३;  
 ३, ६<sup>३</sup>; ११; ५, २; ७; ९; १४; २७<sup>३</sup>;  
 ३३<sup>३</sup>; ४, १, ९; ३, ४; ७<sup>३</sup>; ४, ११, ५,  
 १०; ५, ४, ३; ८; १७; ३, २, ५, १; ७;  
 १४; ६, १, १, २, २, २, ८; २, २, १९;  
 ३, १, २, १; ६, २, ७; ७, ४, ६; ७, १,  
 १, २, २<sup>३</sup>; २, १, २०; ४, १, १३;  
 ३९; ४, २<sup>३</sup>; ८, ४, ३, १०<sup>३</sup>; ५, ३, १,  
 २; ८; ६, १, ६<sup>३</sup>; ७, २, ६<sup>३</sup>; ३, ८, ९,  
 २, ३, ५; २, १; ३, ४, १८<sup>३</sup>; ४, ३, ७;  
 ५, १, ३, ३<sup>३</sup>; २, १; १०, १, ३, ८;

३, २, ५; ४, १, ५; ६; ७<sup>३</sup>; ९; ५, २,  
 ९; ११, १, ३, २<sup>३</sup>; ५, ४, ४, ५, ८; ६,  
 १४; १८; १९; ४, ३, ३; ६; ७; १२<sup>३</sup>;  
 ६, ३, ५; ९<sup>३</sup>; १२, १, ३, १, ५; ६, १,  
 ९; १७; ३८; ४, १; ७, १, २; ३; ६;  
 १६; ३, ३; ८, १, ५<sup>३</sup>; ३, १; ९, १,  
 १३-१७; १३, ४, ३, १, ४; ५, १,  
 १०; ११; ४, १, ८; ७, १, ४<sup>३</sup>; १४,  
 १, १, १; १२<sup>३</sup>; १३; १६; २३; २, ४;  
 २६; २, १, २<sup>३</sup>; २, १, १३; १, ४; १९;  
 २, ६; ७; ८; ४, ४; ४, २, २, ३, १, ९;  
 ५, १, ६; २, ३, ५, १, ९; ६, ३, २, ९, ३;  
 ७<sup>३</sup>; १, २; का. १, १, २, ७<sup>३</sup>; ९, ३, १,  
 ३; २६; २७; ४, ९; ४, १, १०; २७;  
 ५, १, २, ५; २, १७; ३, ८; ९; ६, १,  
 २, ५, ४, ५; ९; २, १, ३, २; ५<sup>३</sup>; २, १,  
 १६<sup>३</sup>; २, १, २; तै. १, १, २, ५<sup>३</sup>; ९,  
 ३, २, २, ५; ३, ३; ३, २, २; १०, १;  
 ४, १, ५; २, ३; ७, ६; ८, ६; ५, ५, ४;  
 ८, १, २<sup>३</sup>; ३; ६, १, ६; ७; ७, ३<sup>३</sup>; ४;  
 ५<sup>३</sup>; ७, १, ३<sup>३</sup>; ६; २, २; ४<sup>३</sup>; ७, ४;  
 १, ६, ६<sup>३</sup>; १०, ३<sup>३</sup>; २, १, १०, २; २,  
 ८, ५; १०, ३; ११, २; ३, १, १, ३<sup>३</sup>;  
 ४, १, ३; २, ९; ३, ६; ११<sup>३</sup>; ५, २; ७;  
 ६, १, २; ७, ५<sup>३</sup>; ८, ४<sup>३</sup>; ७; ५, ३, १<sup>३</sup>;  
 ३<sup>३</sup>; ४, ३; ६, ३; ७, ४; ८, १०; १२;  
 ६, ३, २; ४, ३; ७, ६; ८, १; २; ४;  
 १०, ५; ६; ११, ४; १०; १२, ३; ४;  
 १४, ४; ५; ६; १५, २; ७, ३, २; २; ८, १;  
 ११, १<sup>३</sup>; १३, २; ३; १४, २; १६;  
 २; १७, २; १८, ३; ८, ३, ३; ४; ६<sup>३</sup>;  
 ७<sup>३</sup>; ८<sup>३</sup>; ४, १<sup>३</sup>; २; ३<sup>३</sup>; ४; ५, ८<sup>३</sup>; ८,  
 ११; १२<sup>३</sup>; ३, १, २, १, ५, २; ९, २;  
 ५, १, ४<sup>३</sup>; ९, २; ३, ५, १; ६, १<sup>३</sup>; ७;  
 ७; ११, ३; ४; ५, ७, ४<sup>३</sup>; १०, ३; ७;  
 ३, ६; ७; ४, १, ५; ५, १, २; ७, १, ३; ९,  
 २; ५-७; १०, ६; ११, ४; ९, १, ६, ३;  
 १०, ६; १, ८, ८; ११, ३; ११, ५, १;  
 ९, ६; तैआ. १, १, १, ५, १; २; ६, ३;  
 १३, ३; २, १, ३; २, ३, ६; २, ७, १<sup>३</sup>; २, ३,  
 १, ४, १; १८, १<sup>३</sup>; १९, १; ३, ८, १;

११,६;७<sup>३</sup>;८<sup>३</sup>;१२,६;७,६,१;११,  
 ७;८; ४२,२; ५,१,६;२, ९;५,१<sup>३</sup>;  
 ७,५;१२,३; ७,१,१; ४,१;१२,१;  
 ८,८,१;१०,१,९<sup>३</sup>; १०;१२; ६,१;  
 १०,३;११,२;४०, १; तां. १, ३,  
 ५;९;५,११; १४; ६, १,८; ७,२,  
 २<sup>३</sup>;५,६;१२; ८,२; ८, १,२; ४<sup>३</sup>;  
 ९;४,५;८;५,२; ११;८, ६<sup>३</sup>;७<sup>३</sup>;९;  
 ९,२,२२;४,३;१४,५, ७;७,५;८;  
 ११,११,१२; १२,५,२१;६,६;८;  
 ८,५; १३, १; ४;२३; १३, ४,१;  
 १४;१७<sup>३</sup>;५, १५;२२; ६,९; १७,  
 ४,५;११,२८;१२, ३;७; १५, २,  
 ७;५,२०;११,९; १६,३, ८;४,३;  
 ५;११; १७,५,१;१८, १,१;९;५,  
 २;९,६; १९,४,७; १६,२;१८,२;  
 २०,३,२;१५,६;७;२१,१,१;२२,  
 ८,२;१४,२; २३,१०,२;२४,१२,  
 ४; २५, १३,३<sup>३</sup>; जै. १५;१७;  
 २१<sup>३</sup>; ३३;४७; ४८<sup>३</sup>; ५०; ५३<sup>३</sup>;  
 ६३;६६; ६७; ६८; ७३<sup>३</sup>; ११५<sup>३</sup>;  
 ११६;१३३<sup>३</sup>;१३९<sup>३</sup>; १४०;१४२;  
 १४८<sup>३</sup>;१४९;१५८; १६६; १७९;  
 १८३<sup>३</sup>;१८६<sup>३</sup>;१९३<sup>३</sup>;१९४;१९८<sup>३</sup>;  
 २०३; २०४<sup>३</sup>; २०५<sup>३</sup>; २०८<sup>३</sup>;  
 जैड. १, १०,२,५<sup>३</sup>; ३,१,७;२,२;  
 ५;६, २,७; ३,२; ९,१, २<sup>३</sup>;२,७;  
 ११<sup>३</sup>;३,५<sup>३</sup>; २,५<sup>३</sup>;१०,२,५<sup>३</sup>;११,  
 १, १;२;१४,२,८; ९;१०;३;१;४;  
 ४,४<sup>३</sup>; ५; ६<sup>३</sup>; १८,३, ९; ३,४,१,  
 १;५,२,२;६,९, ६<sup>३</sup>; ७;८<sup>३</sup>; ७,३,  
 २; ७, ५,१;७,२, १०<sup>३</sup>;९, १,१;  
 १०, ४, २;३; ११,३, १३; मं. १,  
 ४,९;७,६;७;८,१; २,१,९;१६;  
 वं. २; व. १,१<sup>३</sup>;५; ५,३; सा. २,  
 ६,१;७; दै. १,१; गो. १,१, २५;  
 २,१९<sup>३</sup>;३,५;४,१०; २,१, ३<sup>३</sup>;९;  
 १७<sup>३</sup>;१८<sup>३</sup>;२२;२३<sup>३</sup>;२,२;४;२०<sup>३</sup>;  
 २१;२२<sup>३</sup>; ४,२;११<sup>३</sup>;१६<sup>३</sup>; ५,१<sup>३</sup>;  
 ६<sup>३</sup>;१३,१५<sup>३</sup>;६,१<sup>३</sup>; ४<sup>३</sup>; ६;७<sup>३</sup>;९;  
 १०; १२; —ऋःऽइव शांआ. १२,

२; तै. २,३,२,५;४, २,९<sup>३</sup>; ४,७,  
 १;७,१५,३; तैआ. ६,१०,१; सा.  
 ३,६, ९; —ऋम् ऐ. ३, १६;१९;  
 २७; ७,५;८;२२;५,२; ७;८;१२;  
 १८;१९;६,४;६<sup>३</sup>;१०<sup>३</sup>; १२;१५<sup>३</sup>;  
 १८;२०;२१; २३;३०<sup>३</sup>; ७, १६;  
 २४;२८; ८,७; १२; ऐआ. १, २,  
 २;५,२;२,३,५;७;७, १,१; ७,२,  
 १<sup>३</sup>;३,१; शां. ३,६;७,१; ६,१५;  
 १२,७<sup>३</sup>;१७,२; १५,४; १६,१;९;  
 २०,३;२१,३<sup>३</sup>; २२,२;७;८; २३,  
 ४;२४,५;८;२५,७; २६,१२;१५;  
 २८, ३; ३०,१; शांआ. ११, १,  
 १२,३; सा. १,६,३, १०; २,५,३,  
 २०; ३,९,४,९;७,३,३, १<sup>३</sup>;५,३,  
 १;६,१,१०; ६,४; ५,१, ५,९;२,  
 २,९;३, ५,३; ४, १,११; ४,११;  
 ५,४,२५<sup>३</sup>;६,३,२,४; ८,५, ३,८;  
 ७,१,६;३, ७<sup>३</sup>; ९,२, ३,३; २०;  
 ११,१,६,१८; १२,१, ३, १५;८,  
 १,२;४;३,२,६; १७, १,३,२०;२,  
 २,६;७; का. १, ५,२, १९; २,१,  
 ३,५<sup>३</sup>;२,१, १६; तै. १,३, २,२;  
 ६,३;९; ४,२,१; ५,८,१; २<sup>३</sup>;३;  
 ९,१<sup>३</sup>;११,३;४; ७, १०,३; २,२,  
 ३,३<sup>३</sup>;४;५; ७,२<sup>३</sup>;१०,१;३,१,३;  
 २,४;५;४,१,३;३,२<sup>३</sup>; १०; ४,३;  
 ५,२; ७,८; ५,६,४; ८,२;३; ९;  
 ६,३,१<sup>३</sup>;४,६;७,१<sup>३</sup>;२<sup>३</sup>; ३<sup>३</sup>;४;५;  
 ६<sup>३</sup>;८,२;३<sup>३</sup>; १०, १<sup>३</sup>;२<sup>३</sup>; ३,४<sup>३</sup>;  
 ५,६<sup>३</sup>;११,१;३;६;७;९;१०; १२,  
 ३;४;१३,१<sup>३</sup>;३;१४,३<sup>३</sup>; ६;१७,१;  
 २<sup>३</sup>;३;४<sup>३</sup>;५;६<sup>३</sup>; १७, ७<sup>३</sup>;२०,१<sup>३</sup>—  
 ४<sup>३</sup>;५<sup>३</sup>;७,७,१<sup>३</sup>;२<sup>३</sup>;१३, १<sup>३</sup>;२;३;  
 ४;१४, २; १५,५;६; १६,३; १८,  
 १;८,२,५; ३;४;५;४, १;२;५,८;  
 ८,१२;९,७; ३,२,५,४<sup>३</sup>;३,६,१<sup>३</sup>;  
 ५,३,२;५,१; ७,१,८; ९,१;२;३;  
 ११,५,२; तैआ. १,२,७,५;२,१८,  
 १; ३,२,१;११,२; ४;९; ७,४२,  
 ३;५,७,४;६,२, २;१०,१,९; तां.

५,४,१४;९, २,२२;४, ३;४;१२;  
 १४;१५; १०,८,१; ११, ४,४;७,  
 ३;१०,४;११,४;१२,४,४;५,१९;  
 १३,१;१७,५,१५;६, ८<sup>३</sup>;८,५;६;  
 ११,१; १५, २, ७;५, २४<sup>३</sup>; १९,  
 ७,५;१९, १;२०, ३,२; व. १,७;  
 मं. २,३, २१; सा. १,३, ८;९;४,  
 ४;५,१३;२,१,५<sup>३</sup>;५, ६;७,८; ३,  
 ४,८; जै. ५३;८५<sup>३</sup>; ११६;१३०;  
 १३३; १४०; १४१; १४८;१६६;  
 १७२<sup>३</sup>;१९३<sup>३</sup>;१९४<sup>३</sup>; १९९; जैड.  
 १,२,२,२;२,३<sup>३</sup>;६,२,८; १४, ४,  
 १;१६,२;७; ७,८, ४,६; १०,३,  
 ११; गो. १,२,१९;४, १०; २,२,  
 ४;२०<sup>३</sup>;३,१४; ४,२; १६;५, १;  
 ६<sup>३</sup>;७; १२<sup>३</sup>;१५; ६, २;३; ७;९<sup>३</sup>;  
 —ऋम्ऽइव सा. ८,७,१,६; तै. १,  
 २,१,१८; —ऋस्य ऐ. २,२;२४<sup>३</sup>;  
 ३,२२<sup>३</sup>;२४<sup>३</sup>;३,८;७,२;५,१;२<sup>३</sup>;  
 १२;१७;२०; ६,२०<sup>३</sup>; ७, २८;८,  
 ७<sup>३</sup>; ऐआ. १,२,१<sup>३</sup>;२; २, २,३<sup>३</sup>;  
 ५,२,१<sup>३</sup>;२; शां. ७,४;५<sup>३</sup>; ६,१४;  
 १२, ३; १७,५; १५,४<sup>३</sup>; १६,८;  
 २०,४<sup>३</sup>; २२,४<sup>३</sup>;२४,२; २७, २;  
 ३<sup>३</sup>;३०,२; शांआ. १,१<sup>३</sup>;२;४;६;  
 २,१६;७;६;५,१; सा. १,२,४,६<sup>३</sup>;  
 ६,३,१०;७,१,१९; २, ५,३,१८;  
 ६,४,८;३,१,२९<sup>३</sup>; ४,२, २;६;  
 १, २२; २५<sup>३</sup>; ७,१, १७<sup>३</sup>; ७,२,  
 ३,६<sup>३</sup>;५,२२;३,३, ६;५,४,८<sup>३</sup>;६,  
 ६,५; ५,१,३,४;४,३;५,३; ३,३,  
 १२<sup>३</sup>;५,२;२७<sup>३</sup>;४,२,२;३<sup>३</sup>;३,४<sup>३</sup>;  
 १८;२७; ४,१५-१९;५, ४, २२;  
 ७,४,१,४२; ५,१, २५<sup>३</sup>; ८,४,२,  
 ४;११,१,३,४<sup>३</sup>; ५,४, २;९, १३;  
 १२,१,३,१५; ७,३, १;९;१०;८,  
 १,१; १७, १,२, १२<sup>३</sup>;३, २०;२,  
 १,८;३,१,२९;९,४, २२; का. १,  
 ५,२, १७;६, ४,९; २,२,२, ५<sup>३</sup>;  
 तै. १,१,४,८; ३,५,२; ८,३;५,१,  
 ३;४;५;६, ३,९; ७,६;८; १०,५;

८,२,५,५,१; २,२, १०, ४,४,२,  
 ४,५,१;७,८; ५,३,२; ५,४,१;८,  
 १२;६,१,२; ३,२, १,३; ४,१,५;  
 ६,५,३;७,३; ८,४; ११,२;७,१५,  
 ६; ८,४,३; ३, २,२, ८; ९,१,३;  
 ६,९; ५,७,६; ६,२,१; ७,६,१४;  
 १४, ३; १०, ११, ६; ७; तैआ.  
 १,८,८; ३,९,१;११, १;३;५; ४,  
 ३,१,५,३;४२,२; ८,८,३;४; १०,  
 १,४; तां. १,३,५,६,८;६,१०,८;  
 ७,२,२; ९,२,६;४,८;१५; १२,  
 १२,१०; १३,११,१०; १४,२,५;  
 ३,४;४,७;२१,१,२;जै. १७;१०२;  
 १३९;१४९; १९३; १९८; ष. १,  
 १;४,४; दै. २, ८; मं. १, ६, ७;  
 २, ७, ४; सा. ३, ६,५; आ. १,  
 ६; १७; ७२; ९०; १०७; १२९;  
 १३१; १७०; १८१; १८२;१९८;  
 २००; २११; २३३; २३६;२४८;  
 २५३;२५८; २६३; २६६; २७१;  
 २७२; २७४; २९१; ३१०;३२२;  
 ३२३; ३३३; ३४४; ३५०;३५२;  
 ३७२;३७३; ३७९; ३८१; ३९३;  
 ३९८;३९९; ४०५; ४१२; ४२७;  
 ४३७; ४५३; ४५६; ४७९;४८०;  
 ४९४; ४९९; ५०४;५११; ५१२;  
 ५२५; ५६१; ५७२; २, ३, ९,४,  
 ७-९; ७,७; ८,३, ४;९-१०; १८,  
 १;७;९-१०; २४, ४; ९; २५,९;  
 जैआ. १,६; १३१; १७०; १८१;  
 १९५;२००; २११; २३३; २३६;  
 २६३;२६६; २७४; २९१; ३२२;  
 ३२३;३२६; ३३३; ३४५; ३५०;  
 ३७२; ३७९; ३९३;३९९; ४०५;  
 ४१२; ४१९; ४५३; ४५६;४८०;  
 ४९४; ५०४; २, ५, ७; १३, ११;  
 १५, ४; १७, ३;२३, ३;१०; जैउ.  
 ३,१,३,७; सं. १; गो. १,२, २१;  
 ४,१०; २, १, २; २२;३, २३;  
 -न्द्रा तै. १,७, १,१; २,४, ५,७;

६,१२; ७,५; तैआ. ४,९,३;५; ५,  
 ८,२; -न्द्राव ऐ. ५,३४;७,२३;  
 ऐआ. २,३,६; शां. २,७; १७,४;  
 शांआ. १५,१; वा. १२, १, २,२;  
 तां. १०,८, १; वं. २; गो. १, ४,  
 ९;२,६, २; -न्द्राय ऐ. १, २६;  
 २,२०;३, १२; १३; ४,६; २५;  
 २९; ३१; ५,४; ६;१६; १८;२७;  
 ६,११;१८;७,३; ८,८;२०; ऐआ.  
 १,२,१; ५,१,१;२, २,५; शां.४,  
 १;२; १४,३;१५,१; १६,८;२५,  
 ७;२७,२;२८,२; २९,२; ३०,१;  
 शांआ. २, १०;१६; श.१,६,२,४;  
 ४,२१; ७,१,६; ३, २,४,२०;  
 ५,४,८;९,४, ५;९; १४; ४,२,  
 १,२३;२७;३,१०;१३; ३, १६;  
 ३,३,१०;१३; ४,२३; ४,३,७;  
 ५,३,९; ५,१, २,४; ३,५,९,५,  
 ४, १; ४, २०; २४; ७, १, ४,  
 ११; ८,४,२, ४,१, ३,८; ११,१,  
 ३,१;२;४; ४,३; ५,५; ७;५,९,  
 ७; १२,४,१, ९; ६,१,९; १७;४;  
 ७,३,६; १३,१,३,३; २,२,९; ५,  
 ४,९;१३; १४,२, १,१३;२, ६;  
 ७;८; तै. १, १, १,५; ३,६,३;  
 ४, ३, १; २; ६, ७, ३; ७, १,  
 ३,७;८,५,४; २,४,३, १२;५,२;  
 ७,३;५, ४,१; ८,१;२;३; ६,१,१;  
 ४; ७,३; ४;५; ८, ४; ११,१; ३;  
 ४;५;७;८;९; १२,१;२; ४,१३,  
 १;३; १४,४;५; १५, १; २;७;  
 ७,२;३; १३, ४;८,४, २;८,११;  
 ३,१,२,२;३,३,५,२; २,१, ५;३,  
 ८; १०; ५,७, ३; ७, १,६; ४,२;  
 १३;१६;६,१२; तैआ. १, ६,२;  
 २,११,७;४,८;९;३; ५,७,४;  
 ८,२; १०,१,१२; तां. ८, ४, ५;  
 ९,२,२;७;११, ३,१; १३, ६,३;  
 ९,१; १६,४,३; १८,१,१९; २१,  
 १,५; १४, ५; १८; ११-२२; ष.

५,१;३; सं. १, ८, ५; सा. १,२,  
 ५;३,४;१०;८, १०; ३, ३,५; जै.  
 १४९; १६४; जैउ. ३, ७, ३,२;  
 गो. २,१,३;९; २,४; २१,३,१०;  
 २३; ५, ३; -न्द्रे ऐ. ४, २२; शां.  
 १६,८; वा. १,६,३, २२; ३,४,२,  
 १५; ४,५,४, ४; १३, ४,२, १३;  
 तै. २, १, १०, २;३; ४,३, १;६,  
 ११,५;६; १२,४;१३,२; १४,१;  
 २;१९,१; २; २०, १-४;५;  
 ३,७,६, १३; तां. ११,७,३; १४,  
 ८,७; जैउ. १, १८, ४,६; -न्द्रेण  
 ऐ. ३,४;२०;५०; ६, ४;७; शां.  
 ५,५; २३,४; २६, १३; वा. १, २,  
 ३,२; २,६,४,४;७; ५, ४,५,२;  
 ९,२,३,३;४;५; ११, १, ५,७;८;  
 १४,१,१,१९;२२; ९,४,२१; का.  
 १,६,४,५;८; तै. १,८,१,१; २,  
 ४,७,२;५,२,३; ६,१०,६; १८,३;  
 ३,६,२, २;७,४,३; ५,१०; ९,१;  
 तैआ. ४, २,१,१; तां. १०, ८,१;  
 १२,२,६; जै.४८; गो. २,१,२३;  
 ५,१३; -न्द्रौ वा.५,४,१,१५;  
 इन्द्रा-न्द्रा: जै. १८२;१८३;  
 इन्द्राणी-णी श. १०, ५,२,९;  
 १४,२,१,८; तै. २,४,२,७;३,२,  
 २,७,५, १२,१; -णीऽव तै. ३,  
 ५,१३,३; ७,५, १०; -णीम् सा.  
 २,६,२; -ण्या: श. १४, २,१,८;  
 जैआ. १,२१;१३०;२०३;२९२;  
 ३९३; ४६७; आ. १, १२१;  
 १३०;२०३;२९२;४६७; २,८,७  
 ८; -ण्यै तै. ३,२,२,७.  
 इन्द्र-कुक्षि-क्षी तां. २५, ११, १;  
 ४;१२,१;६.  
 इन्द्र-क्रोश-शे तां. १३, ५, १;  
 जै. २०४.  
 इन्द्र-गाथा-या: ऐ. ६, ३२; शां.  
 ३०,५; गो. २, ६, १२; -याभि:  
 ऐ. ६,३३; गो. २,६,१२.

†-मैत. २,९,९; 'इन्द्राय' इति पाठः । ‡'इन्द्रो' इति मुपा. चिन्त्यः। तृ०= य.१०,१६। §'इन्द्रो देवताऽस्याः' इति ।

इन्द्र-गृह- -हे तां. १५, ११, ९.  
 इन्द्र-गोपु- -पः श. १४, ५, ३, १०.  
 इन्द्र-घोपु- -पः श. ३, ५, २, ४;  
 -पाः तैआ. १, २०, १; २५, ३.  
 इन्द्र-ज्येष्ठ- -ष्ठम् ऐआ. ५, ३, २;  
 -ष्टाः ष. ४, ६; -ष्टभ्यः तै. ३, ७,  
 १०, ४.  
 इन्द्र-ण(त→)ता(√नम्)- -तया  
 जै. १२३; इन्द्रेणता द्र.  
 इन्द्र-तनू- -नूः शां. २२, ४.  
 इन्द्र-तम- -मः तैआ. ५, ८, १२;  
 -मे ऐ. १, २२; श. १४, २, २, ४२;  
 तैआ. ४, १०, ५, ५, ८, ११; १२.  
 इन्द्र-तस्(ः) तां. १३, ६, ५.  
 इन्द्र-तुरीय- -यः ऐ. २, २५; -यम्  
 श. ५, २, ४, ११; १३; तै. १, ७,  
 १, ३; -यस्य तै. १, ७, १, ३;  
 -येण श. ५, २, ४, ११.  
 इन्द्रतुरीय-त्व- -म् तै. १, ७, १, ३.  
 इन्द्र-त्व- -त्वम् तै. २, २, १०, ४.  
 इन्द्र-देवत्य- -त्यानि ष. ५, ३.  
 इन्द्र-द्युम्न- -न्नः श. १०, ६, १, १;  
 का. १, १, ४, ५; जै. ९५<sup>३</sup>; १६३;  
 -न्नम् श. १०, ६, १, ८; जै. ९५;  
 -न्नस्य जै. ९५.  
 इन्द्र-द्वितीय- -याः गो. २, ६, ६.  
 इन्द्र-धनुस्- -नुः तैआ. १, ५, २.  
 इन्द्र-नक्षत्र- -म् श. २, १, २, ११;  
 का. १, १, २, ७.  
 इन्द्र-निहव- -वः ऐ. ४, २९; ८, १;  
 शां. १५, २<sup>३</sup>; ३.  
 इन्द्र-पत्नी- -नी तै. २, ८, ८, ५; ३,  
 ११, १, २०; -नीः तै. २, ६, ७, ५.  
 इन्द्र-पान- -म् शां. २४, ८.  
 इन्द्र-पीत- -तः तां. १, ५, ५;  
 -तस्य तै. ३, ७, १०, ६; तां. १,  
 ५, ४; १३; १६; ६, १; २; ९, ९, ११.  
 इन्द्र-प्रजापति- -ती शांआ. ३, ३;  
 ५; तै. २, ८, ८, १०.  
 इन्द्र-भाजन- -म् श. ३, ४, २, १५.

इन्द्र-भू- -भुवः वं. २; -भूः वं. २.  
 इन्द्र-भूत- -म् गो. १, २, १९<sup>३</sup>.  
 इन्द्र-योनि- -निः तैआ. ७, ६, १.  
 इन्द्र-राजन्- -जानः तै. १, ५, ६, ४.  
 इन्द्र-रूप- -पम् ऐआ. १, २, १.  
 इन्द्र-लोक- -कः श. ८, ५, ३, ८;  
 -कम् शां. २०, १; शांआ. ३, ३;  
 -कात् श. ८, ५, ३, ८; -के श.  
 ८, ५, ३, ८.  
 इन्द्र-वज्र- -ज्रे आ. जैआ. १, ३२६.  
 इन्द्र-वत्- -वत् श. १४, २, १, १४<sup>५</sup>;  
 -वन्तः ऐ. ५, ३४<sup>३</sup>; शां. २०, ४;  
 २१, ४; २३, ३; श. १३, ५, १,  
 १२; तै. २, ६, १६, २; तैआ. ४,  
 ४, १; तां. १, ३, ८, ५, १२; १५;  
 ६, ३; गो. २, २, १४; -वन्तौ तै.  
 २, ४, ५, ७; -वान् तै. ३, ३, ७, ८.  
 इन्द्र-वती- -वतीम् शांआ. १२,  
 ३; -वत्यः तां. १३, ९, २९;  
 -वत्या श. २, ३, १, ३७; ३८; का.  
 १, ३, १, २६; २७<sup>३</sup>.  
 इन्द्र-वायु- -युभ्याम् श. ४, १, ३,  
 १९; -यू ऐ. २, २५; ३, ४; ऐआ. १,  
 १, ४; -यू ऐआ. १, १, ४; श.  
 ४, १, ३, १९; -य्योः ऐ. २, २५;  
 शां. १४, ४.  
 इन्द्र-वाह- -वाहा ऐ. ४, ३२; शां.  
 २०, ४; २२, २.  
 इन्द्र-विभक्ति- -क्तिः तां. १०, ८, १;  
 -क्तेः तां. १०, ८, १.  
 इन्द्र-शत्रु- -शुः श. १, ६, ३, ८; १०;  
 तै. २, ५, ४, ४.  
 इन्द्र-श्रेयस्- -यांसि जैआ. २, १९,  
 ३.  
 इन्द्र-श्रेष्ठ- -ष्ठम् जैज. १, २, ३, १;  
 -ष्टाः श. १, ६, ३, २२; ३, ४, २, २;  
 -ष्टानि शांआ. ४, ११.  
 इन्द्र-सखि- -खा तै. २, ४, ७, ८; ५,  
 ७, १.  
 इन्द्र-सामन्- -साम जैआ. १,

४७२<sup>३</sup>; ५१८; आ. १, ४७२; -मनी  
 आ. १, ५१८; ५७०; जैआ. १,  
 ४६९<sup>३</sup>; ५७०; -मानि आ. जैआ.  
 १, ५१८.  
 इन्द्र-सारथि- -थिः ऐ. २, २५.  
 इन्द्र-सूक्त- -क्तम् शां. २२, ४.  
 इन्द्र-स्तुत्(√स्तु)- -त् श. १३, ७,  
 १, ४.  
 इन्द्र-स्तोम- -मः तां. १९, १६,  
 १; २५, १, १; ४; २, १; -मौ तां.  
 १६, ४, ८.  
 इन्द्रा←इन्द्र  
 इन्द्रा(-न्द्रऽअ-)ग्नि- -ग्निभ्याम् ऐ.  
 ६, ४<sup>३</sup>; शां. २८, ६; श. ४, २, ३, १४;  
 १७<sup>३</sup>; ६, २, ३, ३; ८, ३, १, ४<sup>३</sup>; ५;  
 ११, १, ४, ४; १३, १, २, ६; तै. २, ४,  
 ८, ३; ३, १, ४, १४<sup>३</sup>; ६, ९, १; १५,  
 १<sup>३</sup>; ८, ७, १, ९, ३; सा. १, २, ५; गो.  
 २, २, १; -ग्निः तै. १, ५, १, ३;  
 ३, ५, ७, ६; ६, ११, ३; ४; १२, १;  
 -ग्नी ऐ. २, ३७; ६; १०; ऐआ.  
 १, ५, १; ५, ३, १; श. ८, ३, १, ८;  
 का. १, ४, १, १०; तै. २, ८, ५, १;  
 ३, ६, ११, १; तैआ. २, ३, १; ४,  
 ३, १, १; तां. ९, ९, ८; ११, २, ३; १२,  
 ८, ८; १३, २, ७; १५, ८, ४; सं. १,  
 ५, १२; गो. २, २, २०; ३, १५;  
 -ग्नी श. ४, ३, १, २४; तै. २,  
 ४, ८, ३; ३, ५, ७, ३; ६, ८, १, ९, १;  
 ७, ८, ३<sup>३</sup>; -ग्नी ऐ. २, ३६<sup>३</sup>; ३७<sup>३</sup>;  
 ६, ४; ६<sup>३</sup>; शां. ३, २; ६<sup>३</sup>; ४, १४;  
 ५, ४; १२, ६<sup>३</sup>; १६, ११; २४, १;  
 शांआ. २, १३; श. १, ८, २, १६;  
 ३, ३; २, ४, ३, ५<sup>३</sup>; ६, ७; ४, १३,  
 १७, ५, २, ८; ३, ६, २, १३; ९, २;  
 १४; ४, २, २, १४; ३, १, २; ३; ७,  
 २, ४, ११; ६, १, २, २८; २, ३, ३;  
 १०; ३, ३, २, १; ६, २, ७; ४, ६;  
 ७, ४, १, ४२; ४३; २, १६<sup>३</sup>; ८, ३,  
 १, ३<sup>३</sup>; ४-६; ७, २, ६<sup>३</sup>; ९, २, ३, २२;

५,२,१०; १०,४,१,५; ६;७;९;  
 ५,४,१५; ११,१,४,४; १३, १, २,  
 ६;५,३,३; का. १,३,२, ५;६;७;  
 ४,८;१०;५,१,६; तै. १,१,६,५;  
 २,५,१;६,१,१०; ४, ३;४; २,६,  
 १८,४; ३,१, १, ११;४, १४;५,  
 ३,२;५,१;१०,३; ६,८,१; २;११,  
 १;२; १२,१; ७,४, १६; ६,१४;  
 १४, २;८, ७,१; ११, १, ६; तां.  
 १९,१७,१;२४, १७, २;३; २५,  
 ११,२;३; सं. २,४, १४; जै. ९९;  
 १५६; दै. १, १; ष. ३, ७; गो.  
 २,१,२२;२,१;५,१२; -श्रीऽइव  
 सं. २,४,१४; -मन्योः ऐ. ६, ७;  
 वा. १, ८,३, ३;४; ३,९, २,१४;  
 तां. १९,१५, १;१७,१; २५,११,  
 १;४; जैआ. १,६१; गो. २,४,  
 १३;५,१३.

इन्द्राणी-सामन्- -मनी- आ.१,  
 ४६९।

इन्द्रा-पर्वत- -०ता श.४,६,९,१४.

इन्द्रा-वृहस्पति- -तिभ्याम् ऐ. ६,  
 ३६; -त्योः गो. २,४, १६.

इन्द्रा(-न्द्रऽआ-)यतन,ना- -नः श.  
 १२,८,२,२४;३,२५; गो. २, ५,  
 ७; -नाभिः ऐ. २,२.

इन्द्रा-वरुण- -०णा ऐ.६,१२;गो.२,  
 २,२२;४,१५.

इन्द्रा-विष्णु- -०ष्णु ऐ. ६,१२;गो.  
 २,२,२२;४,१७; -ष्णोः गो.२,  
 ४,१७.

इन्द्रा(-न्द्रऽअ-)शिवन्- -०ना श.  
 १४,२, १,१९.

इन्द्रा-सोमीय- -म् तै. १,७,२,३.

इन्द्रे-ण(त→)ता(√नम्) तां. १५,  
 ५,२०।

इन्द्रे(-न्द्रऽइ-)पित(√१इप्)- -ताः  
 तै.२,४,२,२.

इन्द्रे(प्य→)प्या(√२इप्)- -ष्या  
 जै. १४९; तां. २१,१, ५९; ६९;  
 -ष्याम् तां. २१,१,६९.

इन्द्रो(-न्द्रऽऊ-)तु- -तः वा. १३,  
 ५,३,५;४,१; जैउ. ३, ७, ३, २;  
 वं. २; -तात् वं. २; -ताय जैउ.  
 ३,७,३,२.

इन्द्रिय- -यः तां. ८,१,७; १३, ७,  
 ४; -यम् ऐ. १,५; १३; २८; २,  
 २४;५,२; १८;२१; ७,२३; ८,  
 २;३;४;२०;२७; ऐआ. १,२,२;  
 शां. २६,१२;१६; वा. ३, ९, १,  
 १५;१९; ४,३,५,१२; ५,२,३,८;  
 ३,५,७;४,३, २;१०; ११;५,१०;  
 १२,२,१,८;४,१,९,७,१,१;१०;  
 १४;२,१; ३; ९;११; १२;१६;  
 १८;३,४;५;९;१०;१२; १३,१,  
 १,४;५,६;२,५,३; ४;६;३;५;७;  
 ४,२,१०; १४,३,१,२,१;९,४,५;  
 ६; तै. १,१,२,६;४,३; ४;५;१०;  
 १०, ५;३, ३, २;४;३; ६,९;८,४;  
 १०,२; ४,१, ५;६,१, ७;९;२,  
 ६;७;७,४;७,३,३;६,५; ८;७,२;  
 ८,४;८,१,१;२,२,५;३; ३;५,१;  
 ३;६,१;२;६;९,१; २, १,५,६;  
 २,८,२;३;१०, ४;६,१,२; २,१;  
 २;३;५,५;७,४;५; ११,१;३;५;  
 ६;७;८;९;१२,१; १३, १; २;  
 ३;१४,१;२; ३;४;६; १७,१;  
 २;३;४;५; ६;७; १८, १; २;  
 ३;४;२०,१-४;५;७, १८,३;  
 ३,१,१,१; २, २,८;५, १०;९,१;  
 ३,६,९;७,८; ९,८;७, ३, ७;४,  
 १६;६, १२;७, १३;९,४; १०,१;  
 १४,१;२;९, ४,६; ७;८; तैआ.  
 १, ३२,१; ३,११,८; ४, २१,१;  
 ४,२; तां. १,३,५;५, ११;१४;  
 ६,९,२६;२,१०,२; ११, ५, ११;

१३, ४,१;७, ४;१०; ८,१; ४;५;  
 १८, ९, २;४;५; २१, ५,६; जै.  
 ५१; १२७;१४६; १४८; १६५;  
 १८५; जैउ.२,२,१,१; आ.१,९०;  
 जैआ. १,२४९; सं. १,६,३३;गो.  
 १,२,२०;२,१,११;-चस्य वा.१२,  
 ७,२,१८;८,२,१६; १३, २,५,४;  
 ४,२,१३; तै. १,३,८,५; ८,१,३;  
 २,५;५,२;९,१; २,३,४, १;२-  
 ५; ६; तां. ५,५, २१;९, ५,९;  
 ११,६, ७;१०,४;१३, ७,९;८,१;  
 ४;५; १४,१२,२; १५,१,६; १८,  
 ६, १६; ११, ३; ४; जै. १३२;  
 १६५; जैआ. १, २४९; २७२;  
 -याणाम् ऐ. १, १२; गो. १,५,  
 १६-१९; -याणि ऐ. १, १२;  
 २१; ऐआ. ३, २, १; शांआ. ४,  
 १५; वा. १२, ७, १,९;८, १,१;  
 तै. १,८,६,६; २,६, ४,६; ७,५;  
 १२,२;१४, ४;५; तैआ. १, २,४;  
 १९,१; तां. २, १४, २; २२,४,  
 ३; गो. १, १, १७-२१; २, २;  
 -यात् जै. १२७; -याय वा. ७,  
 ३, ३, १२; ४, २, ३; २, १८;  
 १२,८,१,३; २, २६; तै. २, २,  
 ३,५;६,३,१;८,५,७; ३, ७,५,२;  
 तैआ. ३,२,१;४, १०,२; ५,८, ६;  
 १०,६, १; सं. १, ७, ४; -ये ऐ.  
 २,१७; ४, १९; ६, २; ऐआ. १,  
 २,२; वा. २,४,३, २५; १२, ९,  
 २,३; का. १, ५,१, २३; तै. १,  
 ३,७,७;७, ६,२; १०,६; ८,२,३;  
 ६,३;५;९, १; २,६, ६,२; ३,७,  
 १,७;८,५, ४; २०,३; ९, १४,४;  
 १२,५,८; -येण ऐ. १, २८; ७,  
 २३;८,७;९; वा. ४, २,२, १०;  
 ५,४,२,२;५,१०;६,१,१,२; १२,  
 ७,२,१६; १४, ९,४, ७;९; १०;

† 'इन्द्रनी' इति मुपा. । ‡ 'इन्द्रेणऽनता' इत्यत्र वणलोपे रूपसिद्धिः । द्वयो (Leyden mss) रन्यतरस्मिन्व  
 हस्तलेखे द्राघा० ( ११,१,७,८ ) च 'इन्द्र-णता' इति पाठ उपलभ्यते गद्र. । लाघा० ( ४,१,७ ) तु० ययोपरि  
 मुद्रितस्तथैव पाठ इति C. । § 'इन्द्रियैर्या(प्या ?),-ध्या(ध्या ?)म्' इति मुपा. । प्रकरणतो जै. मुपा. एवादत्त्वः ।



तै. १, १, ४, ९; ३, १०, २, ६, १, ७;  
 ७, ६, ६; २, ६, ५, ३, ८, ३, ६; ३,  
 ७, १, ३; ३, १, ७, १०, २; तां. १,  
 ३, ५, ६, ६; ६, ९, २, ६; ९, ६, ७, ८;  
 १०, ३; १८, ११, १, २; १९, १६,  
 ५; २१, ५, ६; गो. २, १, १, ६; ५, ७;  
 -येभ्यः श. ४, १, १, २, २; २, २, १;  
 -यैः शांआ. ४, १, ५; तै. २, ६,  
 १, २, ३.  
 इन्द्रिय-काम- -स्य तै. २, १,  
 ५, ६.  
 इन्द्रिय-जीवा- -वानि तैआ. १,  
 ७, २.  
 इन्द्रिय-वत्- -वन्तम् श. ६, ३,  
 २, ४; -वान् ऐ. १, ५; जैउ. १,  
 १४, २, ११; गो. २, २, १४.  
 इन्द्रिय-वत्तम- -मे श. १४, २,  
 २, ४२.  
 इन्द्रिय-संयम्- -मः श. ११, ५,  
 ७, १.  
 इन्द्रिय-ह(√हन्)- -हाः मं. १,  
 ७, १.  
 इन्द्रिया(←य)-वत् तै. २, ६, ४, ६;  
 ७, १५, ३; तैआ. १, ७, १; -वतः  
 श. ४, ४, २, १, २; तै. १, २, १, २, ६;  
 तां. १, ५, ४, १, ३; १, ६; ६, १, २; ९,  
 ९, ११; -वान् श. ३, ९, ३, २, ५;  
 तै. २, ७, १, ६, १; तां. १, ७, ५, १.  
 इन्द्रिया-दिन्(-यम्बिनि)- -वि  
 तै. १, ७, ५, ४; ८, २, ४; ३, ३; -वी तै.  
 १, १, २, ७; २, १, ५, ६; २, १०, ४.  
 इन्द्रियैष्या- इन्द्रिया- गद्र.  
 √हन्(√इध्), हन्धे श. २, ३, ४, ६;  
 ६, ७, ४, ३; का. १, ४, १, ५; हन्धते  
 ऐ. २, ३, ४; ऐआ. ५, २, ३; श. १०,  
 ५, ३, १०; ११; हन्धे श. ६, ४, २,  
 ३, ७, ४, ५; ऐन्द्र श. ६, १, १, २;  
 ऐन्द्र श. ६, १, १, २; ४, २, ३, ४;

ऐन्द्र श. १, ४, १, २, ५; २, ५;  
 इन्धीत तै. १, १, ९, ९; इन्धीरन्  
 ऐ. ७, २; श. १२, ५, १, २.  
 इद्ध- -द्धः श. ६, ७, ३, २; जै. १८, १;  
 -द्धम् श. ६, ५, ४, ५; ११, २, ६,  
 २; -द्धाः श. ६, १, १, २.  
 इध्म्- -धमः श. १, ३, ३, १८; ५, १;  
 ५, १, ३; ३, ५, २, १; ६, ३, ६; ६, २,  
 १, २०; ११, २, ६, २; १२, ८, २,  
 ३, ६; ९, १, ११; १४, ९, ३, २, १; तै.  
 १, ६, ८, ६; ७, ३, ८, २, १, ५, २; १०,  
 २; ३, २, १०, ३; ७, ६, १८; तैआ.  
 ३, १, २, ३; ष. ३, ८; सा. २, २, २;  
 गो. २, १, २; -धम् श. १, २,  
 ५, २, १; ४, १, ३, ८; २, ५, २, १, ४;  
 ६, १, १, २; १, ४; २, १; ३, ५, २,  
 १; २; ६, ३, ४; ९; १०; १, ४; ९, २,  
 २, १; १२, ४, ४, ६; ७; का. १, ६,  
 १, ११; तै. २, १, १०, १; ३, २, १०,  
 ३; १, २, ९, ६; तैआ. ६, २, १; १०,  
 ६, ४, १; मं. २, ४, ३; सा. २, ६,  
 १, ४; -धमस्य श. १, ३, ३, १८;  
 ४, १, ३, ८; ५, १, ३; ११, १, ७, २;  
 -धमस्यऽह्व तै. २, ४, १, २; ३, ७,  
 ६, १, ७; २, ४; तैआ. २, ५, २; -धमाः  
 ऐ. ५, २, ८; -धमात् तै. १, ६, ८, ६;  
 -धमाय गो. २, १, २; -धमेन श.  
 १, ३, २, १; तैआ. ३, ८, २; -धमौ  
 श. २, ५, २, १, ९; का. १, ५, १, १, ६.  
 इध्म-दाह- -रुणितै. ३, २, ७, १.  
 इध्म-वत्- -त् तै. २, १, ३, ८.  
 इध्म-वाह- -वाहौ तां. २, ५,  
 १, ८, ४.  
 इध्म-सं-वृश्चन(√वृश्च्)- -नानि  
 तै. ३, ३, ९, ९.  
 इध्म-सन्नुहन(-म्/नह)- -नानि  
 श. १, ५, १, २, ३; -ने तै. ३, ७,  
 ६, १, ८.

इध्मा-वर्हिस्- -वर्हिः का. १, ६,  
 १, ९; २, २, ३, १, ९; तै. १, ६, ६,  
 ५; ३, २, ३, १, ९, १, ४; १०, २.  
 इन्ध- -न्धः श. ६, १, १, २; १, ४, ६,  
 ११, २; -न्धम् श. १, ४, ६, ११, २.  
 इन्धान- -नः श. ६, ७, ४, ३; तै. १,  
 २, १, १, ३; १, ५; २, ८, ५, २; -नाः  
 श. २, ३, ४, २, १; ८, ६, ३, १, ८;  
 का. १, ४, १, १, ६; गो. १, २, १, ९;  
 √इन्ध्, इनीमसि सा. १, ८, १०.  
 इन्धक, का- -कम् जैआ. १, ४, ६, ३;  
 -काः तै. १, ५, १, १; -काभ्यः तै.  
 ३, १, ४, ३.  
 इन्धित- -म् तै. १, ४, ४, ५.  
 इन्धित-तिव्वल- -लःऽइव श. ४, ५, ८,  
 ११.  
 इम्(←इदम्)-धा शां. २, ४, ९; श. ४,  
 २, १, ९.  
 √इयक्ष(←√यज्), इयक्षसि तै. २,  
 ८, १, २; इयक्षाब्बके जै. १, ३, ५;  
 १, ३, ८.  
 इयक्षमाण- -णम् गो. १, २, १, ५.  
 इयत्(इदम्+ष(←व)तुप्) - -यत् श.  
 ३, २, २, २, २, ५; तै. १, १, ४,  
 १; ७, ९, ५; तां. २०, १, ६, ६;  
 जै. ३, ७; -यतः श. २, १, २, १, ७;  
 का. १, १, २, १, १; जै. ४, ७; १, ६, ८;  
 -यति तै. १, १, ५, ७; तैआ. ५,  
 ९, १; -यन्तः जै. १, ४, ७; १, ६, ८;  
 -यन्तम् तै. ३, ३, ६, ६; तैआ.  
 ५, ३, ४; -यान् ऐ. २, १, ३; तै.  
 ३, ७, ४, १, १; तां. २०, १, ६, ६.  
 इयती- -ती श. १, ४, १, २, १, १;  
 -ती तै. १, १, ९, ४, ५; तैआ. ४,  
 ३, १; -तीम् तै. ३, २, ९, १, ०; जै.  
 १, ४, ७.  
 इयत्-कुमारक- -कः जै. १, ०, ०.  
 इयत्-प्रिय- -यः जै. ९, ५.

† मुपा. स्वरस्तु चिन्त्यः । ‡ 'इन्द्रियवान्' इति मुपा. चिन्त्यः तु. = तै. १, ७, ७, २; । § 'वृश्चन' इति पाठः साधुः स्यात् । ¶ उभयपदप्रकृतिस्वरत्वं ज्ञेयम् । ¶ = श. १, २, ५, २, १; 'इध्म्' । वर्हिः' इति पाठः । ॥ मुपा. अन्त्रोदात्तः चिन्त्यम् । ॥ = साम. १, २, २, ४, २ सा. तु √मिनतिराह । ॥ 'एयतः ?' इति पाठो वा स्यात् ।

इयद्-वृहत्? -त् जै. १९२.  
 इयन्ना-(-त्+ना-)मन्- -न्ना जै १२४.  
 √इयस्(←यस् ?)†, इयस्यते श. २,  
 २,३,१०.  
 इयसा श. २,२,३,३.  
 इयसित्- -म् श. १,९, २, १४; २,  
 १,४,२७; का. १,१,४,२४.  
 √इर् → √इद्, क् गद्व.  
 इरज्य(√इरज्) - -म् श. ७, ३, १, ३२.  
 इरज्यत्- -न्तौ तै. ३, ५, ७, ३.  
 इरं-मद्- -म् श. ६, ६, ३, ९.  
 इरा(डा,ळा गद्व.)- -रया श. ६, ६, ३,  
 ९; -रा ऐ. ८, ७; तै. ३, ७, ५, ३;  
 १०, १, १; १२, ९, ५; तैआ. ६, ६,  
 २; जै. ६२; -राम् ऐ. ८, ८; श.  
 ७, २, २, २; -रायाम् तां. ८, ६,  
 १०; -रायै ऐ. ८, ८; तै. ३, ४,  
 ९, १. इडा- गद्व.  
 इरा(ळा)न्द- -म् आ. २, १९, १.  
 = इडा(ळा)न्द- गद्व.  
 इरा(-राडअ-)न्न- -म् तां. ५, ३, २.  
 इरा-पत्नी- -न्ती तां. २५, १८, ४.  
 इरा-मणि- -णिम् शांआ. १२, ४;  
 ५; ६.  
 इरा-मय- -यः ऐआ. २, १, ३.  
 इरा-वत्- -वान् तै. ३, १०, १, ४.  
 इरावती- -ती ऐ. ७, १३; श.  
 ३, ५, ३, १४; तैआ. १, ८, ३; -तीः  
 तै. ३, ७, ६, ११; १२; -तीम् तै.  
 २, ४, ५, ४.  
 इर्ये(-रा+यत्)- -र्यः तै. २, ५, १, १.  
 इर्ये-ता- -चै तै. ३, ४, ५, १.  
 इरिण(√ऋ)- -णम् श. ५, २, ३, २;  
 ७, २, १, ८; जै. ३०<sup>३</sup>; -णे श. ५,  
 २, ३; ३; तै. १, ६, १, ३; ७, १, ९;  
 २, २, १, ७.  
 √इल्-ळ्, √इड् गद्व.

इळव-इडव गद्व.  
 इळा(ळा) इडा, इरा गद्व.  
 इळु-वर्द- -र्दः, -र्दाय तै. ३, ८, २०, ५.  
 √इइप्, एपति ऐ. १, ३०; इप्यति श.  
 ३, ६, १, २५; इप्पन्ति श. ७, १,  
 १, २४; इप्यसि शां. ७, ९; इप्य  
 श. ३, ९, ३, १५; जैड. ३, ४, ४, ३;  
 ऐप्पणात् श. ७, ३, १, २३.  
 इपव्य(←इपु)- -व्यः श. १३, १, ९,  
 २<sup>३</sup>; तै. ३, ८, १३, १<sup>३</sup>.  
 इपित्- -तः ऐआ. १, १, ४; श. ७,  
 २, ३, २१<sup>३</sup>; तै. ३, ६, ३, २, ४; १५,  
 १; तैआ. ४, ३१, १; जैड. १, ११,  
 २, ६; -तम् तै. ३, २, ९, ८; ३, ८,  
 ११; जैड. ४, १०, १, १; -ता  
 ऐ. २, ५, २८; ३७; श. ४, ३, १, २४;  
 -ताः श. १, ८, ३, १०<sup>३</sup>; ९, १, १;  
 का. १, ६, १, ३०; तै. ३, ३, ८, ११.  
 इपीका- -कया श. १०, १, ५, ४;  
 जै. १२३; -का शां. १८, ७; श.  
 ४, ३, ३, १६; तां. १५, ५, २०; गो.  
 २, ४, ६; -काः तै. ३, २, ५, १०;  
 ८, ४, ३<sup>३</sup>; -काणाम् श. १, १, ४,  
 १९; का. २, १, ३, २१; -काम् श.  
 ४, ३, ३, १६; ५, १, २, १८; १२, ९,  
 २, ७; तां. १५, ५, २०; जै. १४०<sup>३</sup>.  
 इपु- -षवः ऐ. ८, ११<sup>३</sup>; श. २, ६,  
 २, १; ५, ३, ५, २९; ४, २, २; ७, ३,  
 १, २९; ९, १, १, ३५<sup>३</sup>; ३६<sup>३</sup>; ३७<sup>३</sup>;  
 का. १, ६, २, १; तैआ. ५, १, २;  
 -षवे श. ९, १, १, १४; -पुः ऐ.  
 १, २५<sup>३</sup>; ३, २६; ३३<sup>३</sup>; श. २, ६,  
 २, २; ३; ३, ७, २, ३; ६, ५, २, १०<sup>३</sup>;  
 का. १, ६, २, १; २; जै. २०७; जैड.  
 ३, १, ५, ६; ष. ३, २<sup>३</sup>; -पुणा श.  
 २, १, २, ९; का. १, १, २, ६;  
 -पुभिः जै. १५०; १५५<sup>३</sup>; -पुम्

ऐ. १, २५; ष. ३, ९<sup>३</sup>; -पुः श.  
 ५, ३, ५, २९<sup>३</sup>; -पुम् तै. १, ७, ६,  
 ८; सा. ३, ६, ६; -पोः श. २,  
 ३, ३, १०<sup>३</sup>; -प्वा जै. २६; -त्वै  
 ऐ. १, २६. इषव्य- द्र.  
 इषु-कार- -म् तै. ३, ४, ३, १.  
 इषु-धन्वन्- -न्व ऐ. ७, १९.  
 इषु-धन्व- -म् तैआ. ५, १, २.  
 इषु-धन्विन्- -न्म् तैआ. ५, १, ३.  
 √इषुध्य, इषुध्यति श. ३, १, ४,  
 १८; ६, ६, १, २१;? इषुध्यसे तै.  
 २, ५, ४, ४; इषुध्यसि ऐआ. १, ३,  
 ५; ५, १, ६||  
 इषु-परिपिन्- -र्षिणः श. १३, ४,  
 २, ५.  
 इषु-मात्र- -त्रः ऐआ. ५, १, ३;  
 -त्रम् शां. ६, १; श. १, ५, २, ११<sup>३</sup>;  
 इषुमात्री- -त्रीम् श. ६, ५, २,  
 १०.  
 इषु-मुख- -म् इव तैआ. १, ४, २.  
 इषु-वध- -धः ष. ३, ९; -धम्  
 श. ५, ४, २, २.  
 इषु-हत- -तः तां. २२, १४, ३.  
 इष्णव्- -ता तै. ३, ७, ६, ५; -ष्णन्  
 गो. १, २, १<sup>३</sup>.  
 √२इप्, इच्छते ऐ. ३, २२; शां. ३,  
 ७; ६, १३; २८, ६<sup>३</sup>; श. १२, ४, ३,  
 ३; ८, ३, ३०; इच्छते श. १, ५, १,  
 २६; ८, ४, १, ४; १४, ४, २, २९; ष.  
 २, ५, ६; ७; इच्छति ऐ. १, ३०; ३,  
 ९<sup>३</sup>; २१; ६, २२; श. १, ९, १, २७;  
 १३, १, ४, ३; तै. १, ३, १, ५; इच्छति  
 ६, २, १, १; ३, ३, ५; ८, ५, २, १<sup>३</sup>;  
 १३, ८, २, ५; तै. १, ४, ७, ७; २, २,  
 ५, ६; ३, ९, १३, २; जै. १०१; सा.  
 ३, ७, २; इच्छन्ते ऐ. ३, २२; श. १,  
 ६, ३, १७; इच्छन्ते श. १४, ४, २,

† कण्वादिरिति हरि. । सा. तु √एते रूपम् । ‡ 'इरापुष्टि-' आन. मुपा. । सा. तु समस्तमेव अभिप्रेयाय ।  
 P.W. प्रथयतः H. च असमस्तमाहुः । § इच्छायामभिप्रेतोऽयं प्रयोगः । S सा. तु. '√इपुष् ऐद्वयै' कण्वादिराह ।  
 ¶ = १, १२८, ६ 'ते' इति पाठः । तत्र शतश्रुतुर्व्यैकवचने रूपम् सप्त. । || = ८, ६९, २. 'च्यतोऽम्(सिऽओम्)'  
 इति मुपा. प्लुतिः सन्धि(पा. ६, १, ९५) थ द्र. ।

२७; तैआ. ६, ५, ३; जै. ११७;  
इच्छन्ति ऐ. ६, १८; १९; ७, १३;  
शा. १४, ४, २, २९; तै. १, ४, ७, ३;  
तैआ. ३, ११, ११; १३, २; जैउ.  
३, ६, ७, १; ६; इच्छसि शा. १३,  
२, ७, ११; इच्छामि ऐ. ६, २०; तै.  
२, ८, ८, १२; जै. १४०; इयेप शा. ६,  
२, २, २०; का. १, २, ४, ३; ईपे शां.  
२८, ४; शा. ४, १, २, ६; ८, ४, १, ४;  
ईपे शा. २, २, ४, ४; ईपाते शा. १,  
८, १, ८; ४, १, ५, ८; ईपिरे शा. १,  
६, १, १; एपिष्यामहे जै. १००;  
एपिष्यामः ऐ. २, १; १३; इच्छसै  
शा. १४, ९, १, १०; इच्छतु शा. १३,  
८, २, ५; तै. २, ४, ५, ५; तैआ. १,  
२९, १; इच्छस्व शां. २८, ५; जैउ.  
१, १७, १, ६; १८, १, ३; ८, ९; इच्छ  
शा. ३, ९, ३, १५; ६, ३, ३, ११;  
७, २, १, ९; १४, ९, ४, १८; तैआ.  
४, २, ८, १; इच्छध्वम् ऐ. ७, १३;  
तैआ. १, २७, २; इच्छत शा. ६,  
२, ३, ५; इच्छत शा. ४, ५, १०,  
१; ६, २, ३, १; ३; ७; ३, १, १,  
२; ३, १, ५; १६; ८, २, १; ७, २, १,  
२; ३, १; १३; ४, १, २, ३; ८, २, १,  
२; २, २; ३, १, ४; ३, ७; ३, १, २;  
४, १, २; ५, १, २; ३; ३, ४; ६, १,  
२; ३, २; ९; ७, ४, २; ९, १, २,  
३, ३; ५, १, २८; इच्छै शा. ४, १,  
३, ११; इच्छामहे ऐ. ३, २२;  
ऐच्छत शां. ९, १; जै. ५७; १८३;  
ऐच्छत् शा. ८, ५, २, १; ६, २, १;  
१४, ४, २, ४; तां. १६, १, १; जै.  
२१०; जैउ. १, १७, १, ४; ऐच्छन्त  
ऐ. ३, २२; जै. ३५; ११७; ऐच्छन्  
ऐ. १, २; ३, ९; ३३; ६, ३५; शा.  
३, ४, ३, १; ६, ३, ३, ५; ६; १३,  
१, ४, १; तै. २, २, ८, ५; ऐच्छन्  
शा. ३, ९, ३, २८; तां. १८, ५, २;  
ऐच्छम् तैआ. १, ९, ३; इच्छेत शा.

१, ७, २, ४; इच्छेत शा. १४, ४, १,  
२७; इच्छेत ऐ. १, ८; ३, ३५;  
८, ७; १५; शां. १०, ३; शा. १,  
३, ५, १२; २, १, २, १२; १०, ३,  
५, १४; ११, ४, २, ६; ८; १४, ४,  
२, २९; ९, ४, ८-१०; १३-१७,  
तै. ३, ११, ९, ८; इच्छेत शा. १४,  
९, ४, ११; गो. १, १, ६; ८; २२; ३,  
१७; इच्छेरन् ऐ. १, ३०; ऐपिषुः  
इव शा. १, ९, १, २०.  
इच्छन्-न् शां. २१, ३; शा. १४, ४,  
२, ३०; ६, १०, १; ७, २, १६; तै. १,  
५, ८, १; ३, ६, ८, १; जै. १९३;  
-न्तः शा. ६, १, १, १; जै. ७४.  
इच्छन्ती-न्ती जैउ. १, १८,  
१, ५.  
इच्छमान, ना- -नः शा. ९, १, १, १;  
२; ६; तै. १, ६, २, १; २, ५, ५, ५;  
३, ६, ९, १; -न्म् शां. ६, ८; शा.  
१, ५, ३, ११; ४, ३; -ना तै. ३, १,  
२, ६; जैउ. १, १८, १, ४; -नाः  
तै. १, ५, ३, ३; ६, ४, १; २, १, १,  
२; ३, ६, १२, १; तैआ. ६, ३, २;  
-नौ तै. १, ६, २, १.  
इच्छ-वत् (सतुप्)- -त् शां. २२, ६;  
इप्- -पः ऐ. २, ९; ६, १५; ऐआ. १, १,  
४; शा. १, ७, ३, १४; ३, ९, ३, ३२;  
४, १, १, १३; २, १५; ७, १, १, २५;  
३, १, ३, १; ८, ३, २, ६; तै. ३, ५, ७,  
६; ६, १०, ५; ११, ४; १२, २; -पः  
तै. २, ५, ८, ११; जैउ. ४, ९, १, १;  
-पम् ऐ. १, १३; २२; २, ९; ४, ४;  
२५; २६; ५, १७; २२; २४; ६,  
७; ऐआ. १, २, ४; ५, २, २; शां.  
२२, ९; २६, १०; २८, ५; शा. १, १,  
४, १८; २, ५, ३, १७; ३, १, १, १२;  
५, १, २, ८; ७, ३, १, २३; ३३;  
९, १, २, ५; १२, ४, ३, ४; का. १,  
२, ३, १८; ५, २, १६; २, १, ३, २०,  
तै. १, १, १, १; ५; २, १, ३; ५;

२१; २, ४, ६, १०; ५, ४, ५, ६, ३,  
५; १०, ३; १२, २; ८, २, १; ३, २, १,  
३; ५, ८; ९; ३, ५, ५, ६, १३, १; ७,  
४, ८; ६, ६; १२; ७, १३; ११, ६, ४;  
तैआ. २, ५, १; ४, ६, २; ५, ८, ६,  
तां. १, ३, ८; ५, १२; १५; ६, ३;  
२१, ३, ७; गो. २, १, ६; ५, १, ३;  
-पा ऐ. ६, १५; शां. २८, ५; तै.  
१, २, १, ५; गो. २, ४, १७; -पाम्  
का. १, ४, १, १०; तै. २, ८, ७, ७;  
-पे ऐ. १, २६; १, २१; ऐआ. ४,  
१, १; शा. १, १, ६, ६; ७, १, २;  
८, १, १४; २, ३, १, १०; ३, ४, ३, २१;  
९, ३, ३; ४, २, २, १५; ३, १, १७; ७,  
४, १, ३१; ८, ३, ४, १०; १४, २, २,  
२७; का. २, २, १, ५; तै. १, ४, ४,  
८; २, ६, ९, १; ३, २, १, ३; ७, ७, ११;  
तैआ. ४, १०, १; ५, ८, ६; तां. १,  
१, ९; १३, ९, ९; मं. १, २, ६; गो.  
१, १, २९; २, २, १५.  
इप्- -पः शा. ४, ३, १, १७; -पाय  
जैउ. ४, ९, १, १.  
√इपय, इपयध्वम् शां. २८, ५.  
इपयत्- -न् तै. ३, ६, १०, १;  
-न्तम् तै. ३, ६, १०, ४.  
इपिर- -रः शा. ९, ४, १, १०; तै. १,  
४, ८, ३; २, ५, ५, ५; ८, ४, १;  
-रम् शांआ. ७, १; ९, १.  
इपोवृधीय- -यम् तां. १३, ९, ८; ९;  
आ. जैआ. १, ४७२९.  
इष्ट- -ष्टम् शा. १, ९, १, २०;  
-ष्टाः शा. १, ८, ३, १०.  
इष्टि- -ष्ट्रे ऐ. १, २१; शा. ४, १,  
१५; तैआ. १, ११, ८; तां. १५, १, ३.  
एपिष्यामाण-एष्व्य-एष्ट-एष्य-अद.  
इप्-कृत्- -तारम् शा. ७, ३, १, ३३.  
इष्ट, ष्टा (√यञ्)- -ष्टः शां. ३, ३;  
शा. ९, ३, २, ६; ५, १, ३, १; तै.  
२, ४, १, ९; ५, ५, १; ६, १४, ६;  
-ष्टम् ऐ. १, ९; २, ८; ११; १३;

† 'इष्टो' इति आन. मुपा. । ‡ 'इच्छध्वम्' आन. मुपा. । § 'द्वीय' इति मुपा. । ¶ √१एपतेः PW. प्रथतयः ।

३, १८; ४७; ४८; ५, २८; ६, ३२;  
 ३३; ७, २१; २४; शां. ५, २; ४; ७;  
 ७, ४; वा. १, २, ५, १८; १९; ६, १,  
 २१; २, ४, ४, १७; ९, २, ३, ११;  
 ११, २, ३, ९; ५, ५; ७, १-५; ४, ४,  
 ७; १२; ५, ७, ३; १३, २, ८, २; १४,  
 २, २, ४९; ३, २, ३०; का. २,  
 २, ३, १७; तै. २, ५, ५, २; ३, ५,  
 १०, ५; ७, ५, ४; १२; तैआ. २, १५,  
 १; ३, १३, २; ष. २, ७; ४, १; २;  
 गो. १, ३, १३; १४; २, १, २०; २२;  
 २५; ६, ११; -प्याः वा. १, ८, २,  
 ७; ९, १, १०; ५, १, ३, १३; ५, ४;  
 ३३; ९, ३, ४, ५; ४, १, १; ३, १२; १५;  
 १२, ९, ३, ९; -घात् वा. ६, १, २,  
 २२; -घानि वा. ४, ४, ३, ११;  
 तैआ. १, ३, १; -घायाम् वा. ४,  
 २, १, ३३; -घासु वा. १, ८, २, ७;  
 -घे शां. ६, १३; १९, ६; वा. १,  
 ५, ४, १२; ६, १, २, २३; -घेभ्यः  
 तै. ३, ७, ११, ३; -घौ वा. ११, २,  
 ४, ८; ९; का. १, ३, ४, १०.  
 इष्ट-यजुस्- -ञुषः वा. ४, ४, ३, ११;  
 तां. १, ६, ४; ९.  
 इष्ट-स्विष्ट-कृत्- -तः वा. ४, ३, ५, ७.  
 इष्टा-पूर्त- -र्तम् ऐ. ८, १५; वा.  
 १३, १, ५, ६; तै. ३, ९, १४, ३; १०,  
 १०, १; २; तैआ. ६, १, १; १०,  
 १, २; -र्तयोः तै. ३, ११, ८, ५;  
 -र्तस्य ऐ. ७, २१; २२; जै.  
 १२४; -र्तं वा. ८, ६, ३, २३; ९,  
 ५, १, ४७; तै. ३, ७, १३, ४; ११,  
 ८, ५; -र्तेन वा. १३, १, ५, ६;  
 तै. ३, ९, १४, ४; तैआ. ६, ४, २;  
 जै. १४; गो. २, ४, ९.  
 इष्टापूर्त-द्रविण- -णम् गो. २, २, ५.  
 इष्टापूर्त-सुकृत-द्रविण- -णम् गो.  
 १, २, ६.

इष्टापूर्तिन्- -र्त्ति गो. २, १, ५.  
 इष्टाहोत्रीय- -म् आ. जैआ. १,  
 १५१; सा. २, ३, ८.  
 इष्टक,का- -कः† वा. १०, ५, १, ३;  
 -कम्† वा. १०, ५, १, ३; -कया  
 वा. ७, ४, २, ३६; ८, ७, १, १२;  
 -का वा. ६, १, २, २२; २९; ३०;  
 २, १, ८; २०; ८, १, १, ६; ९, २, ३;  
 ६; ९; ४, ५, ४, १, ८; ५, ४, ८; -काः  
 ऐ. ५, २८; वा. ६, १, २, २२;  
 २३; २४; २५; २९; ३४; २, १, ९;  
 १०; २, २९; ७, १, १, १५; ३२;  
 २, १६; २, १, ३; १४; १६; ३, १,  
 २५; ४४; २, ४; ५; ६; १२; ४, २,  
 ४०; ५, १, ८; ८, २, २, २; ६; ३, २,  
 ९; १०; ४, ११; ४, १, २, ७; २, १३; ३,  
 २०; ५, १, ४; ६; २, १७; ३, ६; ७; ६,  
 १, ३; २२; ३, ७; १२; २४; ७, १, २;  
 ६; २, २; ३; ८; १०; १८; १९; ३, १;  
 ८; २१; ४, १९; २०; ९, १, १, ४३;  
 २, १३; १६; १७; १८; १९; ४३;  
 ३, ३, १८; ४, ३, ६; १०, १, १, ३;  
 २, १, ८; ९; ४, ८; ६, ११; ४, २, १;  
 २; ४; ५; ७; ३, २, ३; ४, ४; ५, १, २, ३;  
 ४, १-५; ७; ८; १०; १२; १४; ५,  
 ७; १३, ८, ३, ५; ६; तै. ३, ११,  
 १०, ४; १२, ६, १; ५; ७, १; ५; ८, १;  
 ३; तैआ. ४, १९, १; -कानाम्  
 वा. ७, ५, १, ६; ९; ८, ७, २, १८;  
 -कामिः वा. १४, १, २, २१; का.  
 १, १, २, १०; -काम् वा. ६, २, १,  
 ८; ३९; ४०; ७, ४, २, १६; ३३; ८,  
 ३, १, ८; ७, २, १८; ९, ५, १, ६१;  
 १०, १, ३, ३; २, १, ६; का. १, १,  
 २, ९; १०; तै. १, १, २, ५; ३, ११,  
 १०, १; -कायाः वा. ६, १, २, ३१;  
 -कायाम्S-कायाम् वा. ६, २, २,  
 ४०; ८, १, ४, ५; -के वा. ७, ४,

२, २९; ५, १, १२; ८, २, १, १६; ३,  
 २, ५; ६; ४, २, १४; ६, १, २२; ७, १,  
 ६; -०के वा. ७, ४, २, १५; तै. ३,  
 १०, ३, १; तैआ. १०, १, ८.  
 इष्टका-चित्ति- -तयः वा. १०, १,  
 ३, ५; ४, ८; -तिभ्याम् वा. १०, १,  
 ३, ६; ७.  
 इष्टका-मात्र- -त्राणाम् वा. ८, ५,  
 २, १७.  
 इष्टका-सम्पद्- -त् वा. १०, ४,  
 १, ८.  
 इष्टकै(-काSए-)कृत-विध- -धः  
 वा. १०, २, ६, ११.  
 २इष्टि- -ष्टयः ऐ. ३, ४०; शां. ६,  
 १५; ८, २; वा. १०, १, ५, २; १३,  
 ४, ४, १; तै. १, ५, ९, २; ३; ३, १२,  
 २, १; ४, १; -ये ऐ. १, २१; वा.  
 ४, ४, १, १५; तैआ. १, ११, ८;  
 तां. १५, १, ३; गो. २, १, २६;  
 -ष्टिः ऐ. ३, ४०; वा. ४, ५, १,  
 १६; ५, २, ३, ९; ४, ५, ५, ५, ९; ९,  
 ४, ३, १५; ५, १, ४०; ११, १, ५,  
 ११; ५, २, ४; ७, २, २; १२, ७, २,  
 १०; ८, २, २१; गो. २, १, ११;  
 १३; -ष्टिमिः ऐ. १, २; वा. १३,  
 १, ४, १; ३; ३, ६, ६; तै. १, ५, ९,  
 २; ३, ९, १३, १; ३; १८, १;  
 १२, २, १; ९; ४, १; ७; -ष्टिम् ऐ.  
 ७, ४; शां. १७, ९; १९, १; ४;  
 वा. १, ३, ५, १०; ६, २, १२; ९, ४,  
 ३, ११; ११, १, ५, ४; २, ५, ३; ४; ४,  
 ३, ५; ७, २, २; १३; ३, ८, ६; ४, १,  
 १२; २, ६; तै. ३, ९, १६, ४; -ष्टिषु  
 वा. १३, ४, ३, ६-१४; जै. १२८;  
 -ष्टीः शां. ६, १५; वा. ५, २, २, ९;  
 १०; ५, ४, १४; ५, १०; ११; गो.  
 २, १, २६; २, १८; -ष्टीनाम् ऐ. १,  
 २; तै. १, ५, ९, २; ३, ९, १३, १;

† अत्रैव पुं.न. प्रयोगः । अन्यत्र स्त्री । इष्टकाश्चदस्य स्त्रीत्वं प्रतिपादयन्नाह न 'कः' नापि 'कम्' इति ।  
 ‡ २१/इच्छतेः सम्पन्नं सुखं नाम ( एष्टि- , इष्टि- ) परिश्रय्य √यजतेः सम्पन्नं परोक्षं नाम व्यवह्रियते । देवानां परो-  
 क्षप्रियत्वात् इति ना. । § 'इष्टि-' इति अन्तोदात्तत्वं मुपा. । किन् किञ्चोर्वा भेदाद् द्वैविध्यं स्यात् । १इष्टि- इ. ।

१२,२,१<sup>३</sup>;४,१<sup>३</sup>; -ष्टे: शा.१,३,५,  
१०;१३, १,३,७;४,३,५; -ष्टौ ऐ.  
३, ४५; शा. ४,५,८,१५;५,३,५,  
२६; ११,२, ३,७; तां. १८,३,२;  
-ष्ट्या ऐ. ७,४; शां. ४, १२; ५,  
७<sup>३</sup>;७,४; शा. १, ५,२,१९; ६,२,  
७;४, ५,१, १३; ११,१,५,८; ४,  
३,२०;१२,४,१,२; तै.२,७,५,१;  
३,८,१,१; गो.१,३,२१; -ष्ट्या:  
शां.१२,११; तै. ३, ८,८,३;-ष्ट्यै  
शा. १,३, ५,१०.  
इष्टि-त्व- -म् ऐ. १,२; तै.१,५,९,  
२; ३,९,१३,१; १२,२,१;४,१.  
इष्टि-पशुशब्द- -न्धयो: प. ४,२;  
-न्धा: शां. १,१; -न्धान् शां. १,  
१; -न्धौ ष.४,२.  
इष्टि-महावत- -म् शां.५,५; गो.  
२,१,२३.  
इष्टि-याजुक- -क: शा.१४,४,३,३.  
इष्टि-रूप- -म् शा. १,५,१,१२.  
इष्टिन्(इ+इनि)- -इष्टी गो.२,१,५.  
इष्टा ऐ. १, १; ९<sup>३</sup>; १०<sup>४</sup>; ३, १८;  
७, ३०; शां. ४, ८; १२<sup>३</sup>; ५,  
३; ७<sup>३</sup>; १२, ८<sup>३</sup>; १६, १०<sup>३</sup>;२२,  
६; २८, १<sup>३</sup>; शा. १, ४, १, ४०;  
५, २, ६; ३, २५;६, ३, १५;७,  
२,२३;८,१,३०; ३,२;३३;३५;२,  
१७; २,४,४,२;४;१४<sup>३</sup>; ५,१,२,२;  
४,११; ३,१, १,१;४, २,१;८,१,  
४;९,१,४<sup>३</sup>;५; ४,५,२,१२; ५,१,  
१,४;६;१२;१३;१४; ५,३, १;४,  
११;१३; ६,२,१,७;१०<sup>३</sup>;२, १९;  
३८;३९; ३, १,२;६; ३,१७; ९,  
१,१, १४; ३, ४,८<sup>३</sup>; ५,१, ५४;  
१०,२,३,१८; ११,१,३,१<sup>३</sup>;२-५;  
६<sup>३</sup>; ५, ४; ६, १६-१९; २१; २,  
४, १०<sup>३</sup>; ५,१,१३<sup>३</sup>; १७<sup>३</sup>; ८,३,  
५; १२,८,२,१; २;३, ३०; ९,२,  
१<sup>३</sup>;११; १३,४,१,१;५,४,१;११;

६,१,१; ७,१,१४; १४, २,२,४२;  
३,१,३,१; का. १,३,२, ११;४,१;  
२;८;४,३,१७;५,३, १०; तै. २,  
५,५,२; ३, १०,९,२; तां. २०,  
१३,४; २२,१५, १०;१८,७;२५,  
१०,४; जै. ८४;८७;१३२; १३८;  
१४१;१५२;१९८<sup>३</sup>;गो.२,१,२१<sup>३</sup>.  
इह ऐ. १,५;१६;२८;२,२; २२;२७<sup>३</sup>;  
३,२२;२९;३०<sup>३</sup>;४८; शां. १, १;  
शांआ. २,४; ३,२<sup>३</sup>;४, १३; १२,  
३<sup>३</sup>; शा. १,६,४,५<sup>३</sup>; ७, १,१;१८;  
३,१;२;२२;४,२२; ८,१, ६;१४;  
१५; का. १,१,१,२<sup>३</sup>; २,२; २,२,  
१०<sup>३</sup>;३,२<sup>३</sup>;४;४,३; तै. १, १, ७,  
१;२,१,२<sup>३</sup>;५;१५;२१<sup>३</sup>; २५-२७;  
४,२,३; तैआ. १, २, ४;४, ३;७,  
३;४; १०,२; ११,८; १२,५;२३,  
४;२७,४;६; तां. १,२,९; ६,१०,  
१९; ९,२,९; मं. १,३,१३<sup>३</sup>;१४<sup>४</sup>;  
७,३;१५;८,२;२,१,१०;३,५;१६;  
२०; जै. १२;१५; २३; ४७; ८६;  
१०८; १५४;१६०; १६३; १८६;  
जैउ. १,१७,३,५;८;११; २,५,१,  
५<sup>३</sup>; ३,१, १,३;५, ९,४;५; १०,  
२,५; ष. १,१;२,१<sup>३</sup>;३,१; गो.१,  
२,७;४,१५;५, १०<sup>३</sup>;२५; इहइइह  
तैआ. १,४,३.  
इह-कार- -रण तां. १०, ९, १;१०,  
१;११,१.  
इह-वत्- -त् तां. १३,९,२६; आ.  
जैआ. १,२२;१५९.  
इहे(-हइ-)-ड- -डेन तां.१०,१२,४.  
  
**ई**  
ई ऐ. १,२२.  
√ई, ईयते शा. १४, ५,५,१९; ७,१,  
१३; तै. २,८,५,५; ३, १८,९,१;  
जैउ. १,१४,३,१;३,४<sup>३</sup>; इयसे ऐ.  
८,११; शा. ३,३,४,८; तै. २, ४,

१,७; तैआ. ४, ४२, १; ईमहे ऐ.  
५,४<sup>३</sup>; ऐआ. ५,२, २; शा. १, ४,  
१,३८; का. १,४,१, २२; तै. ३,  
५,२,३;६,१०,३; तैआ. २, ५,२;  
४,२,२; इयाम् जै. १७७.  
ईयमान- -न: शा. १४, ७, १,१४;  
-नम् शां. २६,१२. ईति- द्र.  
ई-कार- -रान् जै. १८२.  
ईकार-णिघन- -नानि दै. १,२.  
√ईक्ष्, ईक्षते शा.दि.३,३,४;४,४;१४;  
गो. १,२,२०; ईक्षन्ते शा. ३,१,१,  
११;जै.९०;१६८; ईक्षाञ्चक्रे ऐ. दि,  
१८;३०;७,१६;शा.१,६,३,७;२,१,  
२,१४;२,१,१३;५,१,३;२,२६;३,  
२,१,२२;२६;२७; ९,४,१३;२२;  
४,१, ३,११; ५,४;३,४,२३;५,३,  
२; ५, ५,४,८; ९, ५,१,१४;१५;  
१०, ४, २,३; १६, ५,१,४;८,१,  
२; १४,४,२,३; ६; ९, ४,२; का.  
१,२,१,९; ४,१; ४,३,१; २;११;  
५,१,२४; जै. ४५; १३०; १३५;  
१५१;१९८<sup>३</sup>; १९९<sup>३</sup>; २०५; जैउ.  
२,३,१,३; गो. २,६,१;९; ईक्षा-  
ञ्चक्रते जै. १५६; ईक्षाञ्चकिरे जै.  
१०५; ऐक्षत ऐ. २,१६; शां. १२,  
८; शा. १,७,३,३; २, २,४,१;३;  
५,१,१;२;१३; ३, ९, १,३; ६,२,  
१,५-९;१०,४,२, २२; ६, ५,५;  
११,१,६,१२;१३; २, ३,३; १२,  
७,१,१०; १३,७, १,१; तां. १८,  
१,३; जै. १८; ७१; ७३; ११७;  
१५८;१६०;२१२; जैउ. १, १,१,  
२;२,१,२;३,४,१,४;४,११,२,७;  
गो. १, १, १;३४; ईक्षत ऐ. ३,  
२१; ४५; ऐआ. २, ४, १<sup>३</sup>; ३<sup>३</sup>;  
ऐक्षताम् तां. १३, ७,१२; ऐक्षन्त  
जै. १३६;१५५; जैउ. ४, १०,३,  
१; ऐक्षाम शां. १०, १०; ईक्षत  
ऐ. ६,२६; जैउ. १,१७,२,४.

† 'स्वस्ति । अरिष्टाः' 'स्वस्ति । अरिष्ट्या' 'स्वस्ति । रिष्ट्याः' इति पाठान्तगणि । 'स्वस्वरिष्टा इष्ट्याः'  
इति मूपा. प्रतिभाति Kt. । ‡√इ इत्यत्र टि. गद्र. ।

एङ्यत श. ३, ९, १, २; १०, ४, १,  
१०.

ईक्ष्वा- -म् श. ७, १, २, २३.

ईक्ष्वाक- -केण श. ७, १, २, ११.

ईक्ष्माण, णा- -णः ऐ. १, २९<sup>३</sup>; शां.

२६, ३; श. १, ५, १, २६; २, ३, ४,

३५; ६, ५, ४, ५; १४, २, २, ३५; ३८;

का. १, ४, १, २५; २, १, १, २;

-णस्य गो. १, १, ३; -णाम् श.

१४, १, ४, १६.

ईक्षित- -ते मं. १, ३, २.

ईक्षित्वा जै. १७; १५२.

ईक्ष्-कार्त्वि- -राय तै. ३, ८, ८, १.

ईक्ष्-कृत- -ताय तै. ३, ८, ८, १.

ईक्ष्णव(त्→)न्ती(√ईक्ष्ण्व्)- -न्तीः  
ऐआ. ५, १, १; सा. १, ४, २.

ईक्ष्वित- -तम्ऽइव ऐ. १, ११.

ईजान्(√यज्)- -नः ऐ. १, ४; ३, ७;

श. २, ४, ३, १३; ३, ६, २, १५; ९,

२, ८<sup>३</sup>; ४, ५, १, ७; १२, ९, २, ११;

१३, ८, २, ३; का. १, ३, २, ११;

तै. १, ७, ७, ५<sup>३</sup>; ३, ९, १८, १; गो.

२, ३, ३; -नस्य श. २, ५, ४, १०;

४, ४, ४, ४; ५, १, ६; १३; १३, १, ९;

९; ३, ६, ६; का. १, ५, ३, १०; तै.

१, ५, ५, ६; -नाः श. २, ६, १, ७;

का. १, ६, १, ६; -नात् ऐ. ८, ७;

८; -नानाम् श. २, ५, ४, १०; ६,

३, २<sup>३</sup>; ४; का. १, ५, ३, १०; ६, ३,

२<sup>३</sup>; ४.

√ईक्ष्ण्व्, ईष्टे ऐआ. १, ५, २; शां. ९,

२; श. १, ४, ३, ५; तै. ३, ६, ९, १;

ईदते ऐ. ६, ३, ५; ७, ६; शां. २, ५, १, ५;

श. १, ४, १, ३, १; ईदते श. १, ४, १,

३, १<sup>३</sup>; १२, ४, ४, २; तै. २, ४, १, ४;

११; ३, ५, २, २; ६, ८, २; जै. १, ३, ६;

ईष्टे ऐ. १, २, १; श. ४, १, १, २, ६;

तै. २, ४, २, ४; ७, १, २, ४; गो. १,

१, २, ९; ईदिष्य जै. २०९; ईडा-

महै तै. १, ५, २, २<sup>३</sup>; ३, ५, ४, १.

ईलयतिऽ श. १०, ३, ३, ८.

ईढमान- -नः तै. ३, ७, ५, ११.

ईढा(का)न्द- -म् ऐआ. ५, ३, २.

ईडि(ळि)त्, ता- -तः ऐ. ५, १, २; श. १,

३, ४, २; ३; ४<sup>३</sup>; तै. २, ४, ७, ४; ६,

८, १; ११, ३; १६, २; ३, ६, २, १;

तैआ. २, ६, २; -तम् शां. ३, ४;

श. १, ४, ३, ५; ५, ३, ११; तै. २,

६, ७, २; १७, २; -तम्ऽइव श.

१, ५, ४, ३; -ताः श. २, ३, १, ३;

-ताऽइव का. १, ३, १, १.

ईडित-व(त्→)ती- -त्यौ शां.

१, १.

ईडि(डि)त्वा जै. ४४.

ईडेन्य- -न्यः श. १, ४, १, २९<sup>३</sup>;

३, ५; तै. २, ४, ७, १०; -न्यम् तै.

२, ६, १७, २; -न्याः श. १, ५, २,

३<sup>३</sup>; -न्यान् श. १, ५, २, ३; तै.

३, ५, ४, १.

ईड्य- -ड्यः श. १, ४, १, ३८<sup>३</sup>; २,

३, ४, १, ४; ३, २, २, २४<sup>३</sup>; का. १,

४, १, १, २; तै. २, ४, १, ६; ६, १८, १;

३, ५, २, ३; ६, ३, २; १०, १; ११, ६,

२; तैआ. १०, १, १६; -ड्यम् शां.

३, ५; तै. २, ६, १७, २; ३, ६, ९, १;

-ड्याय ऐ. १, २८.

ईदि(√ई)- -तयः ष. ५, ५<sup>३</sup>.

ई-दृग्- -क् श. ११, ५, ४, १८.

ई-दृश- -शः श. १४, ६, ४, १.

ई-द्व्यञ्च्- -ञि जै. ७४<sup>३</sup>.

ईन्ऽ तैआ. २, ६, १.

ई-निधन- -नम् तां. १०, १०, १;

१२, ११, २६; २१, २, ७; जैआ. २,

१४, १; -नेन तां. २१, २, १; सा.

२, ५, ३.

ईप्सत्(√आप्)- -प्सन् जै. ८६; गो.

१, ५, २, ४; -प्सन्तः ऐआ. १, १,

१; शां. २१, १; श. १४, ७, २,

२५; ष. १, ६<sup>३</sup>.

ईम् ऐ. १, १, ३; २, २<sup>३</sup>; २, २०; ३, २, २;

५, ५; ६; ११; ३५; ऐआ. ३, २, ४;

शांआ. ८, ६; श. १३, ५, २, १८;

१४, १, १, २५; ५, ५, १६; तै. २, ५,

८, ९; तैआ. १, ३, १; २, १५, १, ४;

२६, १; जै. १६४; २०९.

ईयमान- √ई द्र.

ईयिन्स्(√१इ)- -वांसम् श. ६, ८, १,

१३<sup>३</sup>; ९, २, ३, ३०<sup>३</sup>; ३६<sup>३</sup>.

√ईर्, ईरते श. १, ४, १, १२; १२,

४, ४, ५; जै. १६४; ऐरत शां.

२९, ६.

ईरयति ऐ. २, ५; तां. १२, ३, ६;

ईर्य ऐ. ५, २, १; -ऐरयत ऐआ. १,

३, ४; ऐरयन् श. १, २, ५, १९;

का. २, २, ३, १८; ऐरयेधाम् ऐ. ६;

१५<sup>३</sup>; ईरयेयम् जै. १९७.

ईरयत्- -न् तै. २, ५, ४, ५.

ईरि(त्→)ता- -तया ऐ. २, ५.

ईर्म- -र्मः तां. ४, २, १०; -र्मौ तै. २,

८, ६, ६; -र्मौ श. १०, ६, ५, ३.

ईर्म-तस्(ः) तां. २१, १, ७; जै. १४९.

ईर्य-ता- -म् ऐआ. १, ५, १.

ईर्णस्यु- -ये तैआ. १, २८, १.

ईर्ण्यु- -र्ण्युः जै. १९७.

√ईर्ष् √ईर्ष् द्र.

√ईर्ष्, ईष्टे श. १, ७, ३, १; २, ४, ३;

८, ३, १२<sup>३</sup>; २, ३, ४, ८; ३, ६, २,

२०; ५, ३, ३, ३; ४, ३, १५; ६,

१, ३, १, ७; १२, ७, ३, २०; १३, ८,

३, २; ईष्टे श. १, ८, ३, १२; २, ४,

१, ४, ५; ६, २, १२; ३, ३, ४, २६;

७, २, ११; ४, ३, ४, ११; ५, ५, ५;

५, १, ५, १४; ४, ५, ८; ७, १, १, २;

९, १, २, १६; ११, ८, ३, ४; १३, ३,

८, २; ८, २, ४, ४, ८; का. १, ४, २,

२<sup>३</sup>; ६, २, ७; ईष्टे ऐ. १, १६; ३०;

७, १६; ऐआ. २, १, २; ४, १, १;

श. २, ३, ४, ३, ७; का. १, ४, १, २, ६;

तै. २, ८, १, ४; ५, ९; ईष्टे तै. १,

४, ७, १<sup>३</sup>; २, ५, ५, १; तैआ. ३,

११,६;१०,१,२; जै.१८०;१८६; १९९; जै. १,१,५,३; १६,३,४; २,३,१,३; ३,२,५,४; ६; ८; गो. २, २,६; ईशाते ऐ. १,४; २, ३८; ईशाते शां. ३,९; श. ९, ३, ४,५; ईशाते श. २,४,२,२४; ६,१,४२; ५,३,३,१३; ७,२,२,१०; ९, १, २,५; १४,४,२,२२; का. १, ३,३, २०; ईशिये ऐआ. ५, २,२; श. ९,२,३, ३२; तै. ३, ७,६, २२; मं. १, ८, ६; ईशियते जै. ९९; ईशात श. १,७,१, ७; तै. २, ४, ४,७; ८,८,१२; ३,२, १,५; ईशीत ऐ. ३,४४.

ईशु,शा- -शः श. १२,७, १,८; तैआ. १०, ३८, १; -शम् तैआ. १०, १०, १; -शा जै. २, ३,१,५; ७; ९; -शान् मं. २, ४, १३; -शाम् श. १२, ७, २,८; -शायाम् जै. १९८; -शायै तै. २, ६, १४, ६.

ईशान,ना- -न मं. २, ४, १३; -नः शां. ६, ८; शांआ. ११, २; ५,६; श. ५, ४, ४, १२; ६, १, ३, १७; १४, ४, २, २३; ७, २, २, ४; ८, ८, १; ९, ३, १०; तै. १, ५, ५, २; ४; २, ८, ५, ३; ३, १०, ८, ९; तैआ. ३, १२, १; १०, ४७, १; जै. २८; जै. १, ९, २, ३; ३, ५, २, २; -नम् मे. ४, १०; शांआ. ११, १; श. १४, ७, २, १८; तै. २, ४, ७, ११; तैआ. ३, १५, १; जै. २८; ८५; १४६; -ना ऐआ. ३, २, ५; तै. ३, १२, ३, २; -नाः तै. २, ५, ८, ५; तैआ. ४, ४; -नने शांआ. ४, १०.

ईश्वर,रा- -रः ऐ. १, १४; २५; २, ७, २०; ३, १८, ४८; ७, २९; ३३; ८, ७; ऐआ. १, १, १; २, ३, ५, ६; शां. ११, ८; १९, २; २७, १; शांआ. १, ८; श. १, १, २, २२; २, १, ४,

१९-२२; ३, ४, ६; ५, १, १, ९; ९, ५, २, १; ३; १०, १, ४, १३; ११, ४, २, १; ४; ९; १३; १४; ५, ४, १३; १४; ७, २, ४; १२, ४, १, ४; २, ७; ९; ३, ६-९; ५, १, १४-१७; १३, १, २, ४; ३; ३, ३, ५; ८, ४, ११; १४, ४, २, १९; का. १, १, ४, १९-२२; ४, १, ५; २, ९; २, १, २, १५; तै. १, १, ८, ४; ३, ७, ६; ७; १०, १०; ८, ३, १; ३, २, ८, ५; ३, ५, २; ८, ९, ३; १२, २; ९, १३, २; तैआ. ५, १, ७; ४, ७; ९, ११; १०, ४७, १; तां. ९, १०, २; १९, ९, ५; २१, ४, ११; जै. ३०; ३५; ३६; ३८; ६२; ११३; १४४; १८४; जै. १, ७, २, ३; १७, २, ३; २, ५, ३, २९; सं. ५; गो. २, ३, ६; ६, १४; -रम् तै. २, २, १, ५; तां. ७, ७, १५; -रा शां. १०, २; १७, ९; तै. १, ३, १, ४; ६; तां. २, २, ३; १७, ३; गो. १, ३, २३; -राः ऐ. १, १०; शां. ७, ८; तै. ३, २, ८, ८; तां. १९, ८, ६; जै. १६५; गो. २, ५, ५; -राय द. ५, ३-१२; -रौ ऐ. १, ३०; श. १२, ४, ३, ४; १४, ९, ४, १३-१७.

ईश्वरी- -म् तैआ. १०, १, १०.

ईश्वर, ईपते तैआ. १, ३, १; ईपे ऐ. ६, ३०; गो. २, ६, ९.

ईपमाण- -णा ऐ. ३, २०; तै. २, ८, ३, ५; सा. ३, ७, ५.

ईपा- -पाम् श. १, १, २, १२; -पे श. ३, ९, ३३.

ईप्य- -म् इव तां. ११, १०; १८; १९; १३, ९, ११-२०; जै. १७३.

ईपत् इव श. २, ५, २, १४; तां. ६, ७, १९.

ईप्वि इव ज्योतिस्- -पी आ. २, १२, ९; जैआ. २, २२, ११.

उ

उ ऐ. १, २; ६; १३; २४; २९; ३०; २, २; ३; ७; १८; ऐआ. १, १, १; ३; ३, ३; २, १, ८; ५, १, ६; शां. १, ५; २, ८; ३, १; ५, ४; ७; शांआ. १, १; २; ३; ४; ६; ७; २, १; १०; १७; श. १, ६, ४, २१; ७, १, ३; १८; ३, २; ३; १२; १९; ३, २, २, १२; १४; ५, २, २, ३; का. १, १, १, २; ५; ९; १०; तै. १, १, ६, १; ३; २, १, ३; २, १; ५; ६; ६; २, २, २; ५; ३, १, १; ५, ५, ६; तैआ. १, ११, ४; २४, ४; २५, ३; २६, ७; ३, १४, १; ३; ४; ४, ११, ८; २०, ३; ६, ४, १; तां. १३, १२, १३; १५, १२, ७; जै. १५; १७; १८; १८०; १९२; जै. १, १, १, ७; ८; २, ४; ३, ३; ६, २; ६; ७, १, १; मं. १, ३, १३; २, १, १६; ६, ३; सं. ४; द. २, १०; ३, ७; सा. १, १, १३; ४, २०; ३, ४, २; गो. १, १, १५; ४, १८; १९; २, १, २४; २६; ५, १५; ६, ३; १४; १६.

उक् ॥ श. १०, ६, २, ८-१०.

उ-कार- -रः ऐ. ५, ३२.

उक्,का(√वच्)- -कः ऐ. ८, १; श. ६, ४, २, ७; ३, ७; ४, ११; १८; ६, १, १३; ४, १; २; ११; १५; ७, १, ७; १५; १६; २६; २, १; ९; ३, ६; ८, १, ७; ११; १२; २, ९; ११; ९, १, १, ४०; २, १, १३; २, १; ७; ३, ७; ३, २१; ३५; ३९; ४५; ३, २, ४; ४, १, ५, ७-१३; ३, ५; ७; १०; १५; ५, १, ३०; ४०; ४७; १४, १, १, १९; २२; तैआ. १, १२, ५; -कम् ऐ. २, ३७; ४, २६; ६, २५; २६; ८; २; १७; २६; ऐआ. १, ३, ३; ४; ६; ८; २, १, १; ४; ५; ६; ८; ३, ४; ३, ५; ६;

† 'शानाम्' इति मुपा. चिन्त्यः । ‡ 'ईश्वर' इति मुपा. चिन्त्यः तु. कासं. ३४, २ । § 'ईश्वरः' इति

मुपा. चिन्त्यः । ¶ 'ईपाद्विद्वज्योतिषी' इति मुपा. । ॥ 'उवच-' इत्यस्य विशृङ्खलितं पदम् ।

८,५,१; ३,१,५; ६,३,३; ४; शां.  
 ४,९-१२; ५,३; ४; ५,६; ८; ७,  
 १०; ८,६; १५,१,३; १६, १, ३;  
 १०; १०,७; ८; ९; २०,२; ३; ४;  
 २१,३; ४; २२, १, २; ३; ५; ८,  
 २३, १, ३; ६; ७; ८; २४, २, ५;  
 ६; ७; ८; २५, ३; ६; ८; ९; १०;  
 ११; १५; २६, ८; १७; २७, २;  
 २८, २; ३; २९, २; ६; ७; ३०,  
 १; २; ३; ९; ११; शांआ. १, ३;  
 ५; २, ४; शा. १४, १, १, २५;  
 तैआ. १, १२, ५; गो. १, १, ९;  
 १२; २२; ३९; २, १; ७; ९; १६; १७;  
 २०; २३; २, १, २१; २३; २६;  
 २, ५; ४; ३; १७; ५, ९; -क्ता: शा.  
 १, ६, १, २०; जैउ. ४, ११, २, ६;  
 गो. १, २, १६; -क्तानि तां. १२,  
 ६, ६; -क्तायाम् ऐ. ७, १६; -क्ते  
 ऐ. ७, ७; गो. २, २, १०; -क्तेन  
 जै. १५१.

उक्त-प्रत्युक्त- -म् शा. ११, ५, १, १०.

उक्त-ब्राह्मण- -ण: शांआ. २, ५.

उक्ता(-क्तअ-)नुशास(न→)ना शा.  
१४, ७, २, २५.

उक्तो(क्तउ-)- -क्त: जै. १४०.

उक्तो(क्तउ-)-पनिपत्क- -क: शा.  
१४, ६, ११, १.

उक्त्वा ऐ. ३, ७; ६, ३४; ७, १४; ८,  
 २२; शां. १८, ५; शांआ. २, ७;  
 शा. ४, २, २, १४; ३, १, १; ६, ८,  
 १३; १५; ५, १, ३, १४; तै. ३, २,  
 २, ३; तां. १८, २, ९; जै. २१; २७;  
 जैउ. ३, २, ४, ८; वं. ३; सा.  
 १, ३, १; ५, ५-७; २, ७, १३.

उक्थी- -कथम् ऐ. २, १७; ३७;  
 ३, २; ३; ४; १२; १८; २०; ३१;  
 ३८; ५०; ४, १०; २२; ६, १४;  
 ऐआ. १, २, १; २; ३, ७; २, १, २८;  
 ४; ३, १; ४; ६; शां. ११, ८;  
 १४, ३; ४; ५; १५, २; ३; ४; १६,

४; ९; ११; १९, ८; २८, ७; शांआ.  
 १, ४; ८; २, १; ४, ६; ५, ३; शा. १,  
 ७, ४, ४; ४, २, ३, ७; ५, १, ८; ८,  
 ६, १, ५-८; ६, २, २; ४; ९, १, १,  
 ४४; ३, ३, १९; ५, १, ६३; २;  
 १२; १०, १, १, १; ४-६; २, १; २;  
 ३; ४; १; ९; ५, ३; ४, १, ४; १३;  
 १५; २१-२३; ५, २, १; ५; २०;  
 १२, ३, ३, १४; ८, ३, २७; २८;  
 १४, ४, ४, १-३; ८, १४, १; तै. १,  
 २, ३, ४; तां. ४, २, १२; ९, १, ३६;  
 १६, ११, ८; १८, ६, २२; जैउ. १,  
 १३, १, २; १४, ४, १; ३, १, ३, २;  
 ६; ९; ११; १३; ४, १; ६; ४, १, १;  
 ५, १, ५; गो. १, ५, १०; २, ३, १०;  
 १२; ४, १४; १५; १६; १७;  
 ५, ७; १०; ६, ७; -कथस्य शां.  
 ३०, ११; शा. ९, १, १, ४४; ३, ३,  
 १९; १०, ६, २, ८; १०; १४, ८, १४,  
 १; तां. ४, २, ७; ९, १, २५; जैउ.  
 ३, १, ३, २; ३; ५; -क्या ऐआ.  
 १, २, २; ३, ८; तां. १८, ६, १;  
 -कथात् शा. १२, ६, १, ४१;  
 -कथानाम् ऐ. ३, १०; ११; २१;  
 ४, १; २२; ऐआ. १, २, १; शां.  
 ११, ८; १७, ३; २१, ५; तै. २, २,  
 ८, ७; तां. ३, ११, २; ३; ८, ११;  
 २५; ९, ७, ११; १०, ४, ७; ११, ११,  
 ५; १६, १०, ११; १८, ५, २३; ६,  
 १७; गो. २, ५, १०; -कथानि ऐ.  
 २, ३८; ३, १८; ४९; ४, १, १२;  
 ६, १४; ३६; ऐआ. १, ३, ८; शां.  
 ११, ८; १२, २; १६, ११; १७,  
 ७; २१, ५; २८, १०; २९, ८; ३०,  
 १०; ११; शा. ३, ९, ३, ३३; ४, २,  
 ५, १४; ३, ३, ४, ३, ११; ६, ३, ३;  
 ७, १, ३, १; ९, २, ३, ९; १२, ३, ४,  
 २; १३, ५, ३, १०; ४, १०; २०;  
 तै. १, २, २, २; ८, ७, २; तैआ. ५,  
 ६, ३; तां. ४, ५, १८; ५, १०, ५;

८, ८, १; २; ८; १०, ३; ५; ७; ९; ९,  
 १, १; २६; २७; ७, ११; ११, ११,  
 २; ६; १३, ६, २; १४, ६, १; १५, ६,  
 १; १६, ५, २५; १०, २; १२; १७, २,  
 ४; १८, ५, २४; ६, २४; ८, ६; १९,  
 ६, ३; १६, ६; २०, २, १; ३, १, ५,  
 १; ८, १; ९, १; ११, २; ७; २१, ६,  
 १; ९, १; ११, १; ४; १३, १; १०; ५.  
 ३, ११; जै. १३०; १६४; गो. १,  
 ३, ५; २, ३, १६; ४, ४; ११; १३; १८;  
 ५, ४; १०; ६, ६; ७; १६; -कथा-  
 म्याम् शा. ८, ६, १, ९; -कथाश्च  
 (=कथम्) ऐआ. २, १, ४; कथे  
 ऐ. ३, २०; ५, ३४; ऐआ. ३, २, ३;  
 ५, ३, १; शां. २०, ३; ३०, १;  
 शांआ. २, १; १६; शा. ८, ६, १, ९;  
 तैआ. ५, ६, ३; तां. २१, १०, ३;  
 गो. २, ४, ११; १२; १३; ६, ६; ९;  
 -कथेन शा. २, ३, ३, २०; ८, ६, १,  
 ५-८; ९, १, १, ४४; ३, ३, १९;  
 १०, १, १, ५; ४, १, १३; तां. ८, ८,  
 ८; ९, २, ९; -कथेभ्यः ऐ. ३, ४९;  
 ६, १४; शा. ४, २, ३, ६; १५; तां.  
 ९, ७, ११; २०, ११, ८; -कथेषु  
 ऐ. ३, ४९; शा. ११, ४, ३, १९;  
 तां. ३, ११, ३; -कथैः ऐआ. १,  
 ३, ७; ५, १, ६; शा. ५, ५, ३, ३; तै.  
 २, २, ८, ७; ३, ६, १०, ४; तां. २०,  
 १, ३; दै. २, ७; गो. २, ३, १६; ४;  
 ४; १८.

उक्थ-सु- -म् तै. २, २, ८, ७;  
जै. ६३.

उक्थ-दोह- -ह: ऐआ. ५, ३, १.

उक्थ-पत्र- -त्र: शा. ९, २, ३, ९.

उक्थ-पात्र- -म् ऐआ. ५, ३, २.

उक्थ-प्रतिपद- -द: शां. २९, ४.

उक्थ-मुख- -म् गो. २, ३, १३-  
 १५; ४, १; २; ३; १५; १७; -क्तानि  
 शां. १७, ९; -त्वाय गो. २, ३,  
 १६; ४, ४; १८; -त्ते ऐ. २, ३;

† उद्वृत्त्यात् ऐआ. २, १, ४; तै. २, २, ८, ७. ‡ 'उक्थम्' इति G. लनवधानप्रत्तः । § 'उक्थ्य-स्थाने 'उक्थ' इति C.



३७; ऐआ. १,२,४; शां. २९,३<sup>३</sup>;  
गो. २,४,१३;१४.

उक्थ-मुखीय,या- -खीययोः शां.  
२२,८; -खीया शां. २५,४;५<sup>३</sup>;६;  
-खीयायाः शां.२५,६;८; -खीये  
शां. २९,४<sup>३</sup>.

उक्थ-याज्या- -ज्याः शां. १६,  
११;२८,१०;२९,८;३०,१०.

उक्थ-वत्- -वत् ऐआ. १,२,१<sup>३</sup>;  
२;३,७; -वन्तो ऐ. ३,१; -वान्  
ऐ. ३,१<sup>३</sup>.

उक्थ-विद्(√विद्)- -द्,त्  
शा.१४,८,१४,१.

उक्थ-विघ- -घः शा. १०, ६,२,  
१०; -घम् शा. १०,६,२, १०.

उक्थ-वीर्य- -र्यम् शां. १४, १;  
१६,४;शांआ.२,१६; -र्यस्य ऐआ.  
५,३, १; -र्याणि ऐआ.५, १,५.  
१उक्थ-शास्(ः) गो. २,३,९.

२उक्थ-शास्(√शस्)- -शाः ऐ.  
३,१२<sup>३</sup>; ऐआ. ५, ३,२; ३<sup>३</sup>; शां.  
१४,३<sup>३</sup>; गो. २,३,१०.

उक्थ-शास्- -म् शा. १०,५,२,५.

उक्थ-शास्- -स्त्रैः गो. १,५,२४.

उक्थ-शु(प्म→)प्मा- -प्माः तै.  
२,४,५,२.

उक्थ-सम्पद्- -दम् ऐआ. ५,  
३,१.

उक्थ-स्थाली- -ली तै. १,४,१,  
५; -ल्या तै. १,४,१,५.

उक्था(←क्थ)-मद्- -दाः तै.२,  
६,१५,२; -दानि ऐ.२,३८<sup>३</sup>; -दैः  
तैआ. ३,८,१.

उक्थावी §- -न्यम् शा. ४,२,३,  
१०;१५.

उक्थाह(←क्थअहन्)- -हानि  
गो.१,५,११.

उक्थिन्(←क्थ+इनि)- -नः ऐ.  
३,१; ऐआ. १,२,१; -नम् तै. २,  
६,१७,७.

उक्थिनी- -न्यः ऐ. ६,१३<sup>३</sup>;१४<sup>३</sup>.

उक्थ्य- -थ्यः ऐ. ३,४१; ४,१२<sup>३</sup>;  
१७<sup>३</sup>; ५,२;८,४<sup>३</sup>; ऐआ. १, ५,३;  
शां. २१,२;२२,५;२४,९; शा. ३,  
९,३,३३;४,२,३,१;५,१४; ४,२,  
१८; ५,४,७;६, ३,३; १२, २,२,  
७<sup>३</sup>;१३,५,१,२; ३,९;४,९; ६,१,  
८<sup>३</sup>;९;७,१,४; तै. १, ३,४, १;  
८,७,२;२,७, ६, १; ८, १,४; ३,  
१०,९,८;१०,४; तां. ४, १, ६<sup>३</sup>;  
९,४,१५<sup>३</sup>; १६, १०, १; १२<sup>३</sup>;  
१७,२,४<sup>३</sup>; १८,५,१;२४<sup>३</sup>; १९,  
५,११<sup>३</sup>;६,३<sup>३</sup>; १६, १;६; २०,  
११,६<sup>३</sup>;७;१२,९; २१,४, १<sup>३</sup>;९,  
६<sup>३</sup>;१२, १<sup>३</sup>; १४, १<sup>३</sup>;१५, १<sup>३</sup>;  
२२, २, १<sup>३</sup>; ८,१<sup>३</sup>; १३,१<sup>३</sup>;  
१४,१<sup>३</sup>;१७,१<sup>३</sup>; २५, १, १;९;२,  
१;८,१<sup>३</sup>; १०,७; ८; १३, १<sup>३</sup>;  
जै. १४७; १३०<sup>३</sup>; प. ३, ११;  
गो. १,४,२०<sup>३</sup>;५,२३; २, २,१४;  
-क्थ्यम् ऐ. १,१९;२९<sup>३</sup>; ३,४१;  
ऐआ. १,२, १<sup>३</sup>; शां. ८,४; ९,३;  
१९,९<sup>३</sup>; २१,२; २६, १०<sup>३</sup>; १३;  
१७; ३०, ३; शा. ४,३,३,२;५,४,  
७;६,३; १०,८<sup>३</sup>; ५,१,२,१९; ७,  
३,१,२९<sup>३</sup>; तै. १,३, २,१; ४,१;  
५,३, २;४,२; २,२,४,३; तां. ४,  
२,१०; २०,११,६; २४, १५,१<sup>३</sup>;  
प. ४,२; सा. १,४,३; गो. २, ४,  
१५; -क्थ्यस्य ऐ. ३, ४१;  
-क्थ्याः ऐ. ४, १५; २३; शां.  
२४,९;शा.१२,२,१,६;२,६; तै.१,  
२,२,१;२; तां. ४,५,१७<sup>३</sup>; १०,  
४,५<sup>३</sup>; २२,१५,१<sup>३</sup>; २४,११,१<sup>३</sup>;

जै. १७<sup>३</sup>; गो. १, ४, २०; २, १,  
२२; -क्थ्यान् शां. १२, २, १,६;  
३,५,१२; गो. २, ५, ६; -क्थ्या-  
नाम् शा. १२,२,१, ६;७; २,१२;  
जै. ६३; १३०; गो. १,५,१; २३;  
-क्थ्यानि॥ शां. २१,५<sup>३</sup>; २२,९;  
शा. १२,३,५,१२; १३; -क्थ्ये ऐ.  
६,१५; प. ४,२; -क्थ्येन ४. ११,  
५,५,५;तै. १,३,४,२<sup>३</sup>; २,७,१४,  
१; ३, १२, ५,७; -क्थ्येषु तै.२,  
७, १५, ६<sup>३</sup>;; -क्थ्यैः तां. २२,  
१४,५; जै. ६३<sup>३</sup>; -क्थ्यौ शा. १३,  
६,१,९.

उक्थ्य-पात्र- -म् शा. ४,५, ५,८;  
१२.

उक्थ्य-स्थाली- -ली शा. ४, २,  
२,१६.

उक्थ्यो(←थ्यउ-)-क्थ- -कथानि  
शां. १६,११;३०,२.

√उक्थ, उक्थन्ति शा. ११,५,५,१३.

उक्थन्- -क्षणः तै. १,४,२,२; -क्षा  
ऐ. ५,८; शां. २३, ३<sup>३</sup>; शा. ८,२,  
४,७; ९,२,३,१८<sup>३</sup>; तै. २,६,१८,  
४; जैउ. १,१, ४, ३; -क्षाणः शा.  
८,२,४,७; तै. २, ७, ११,१; तां.  
२१, १४, १२; -क्षाणम् ऐ. १,  
१५; शा. ८, २, ४, ७; तै. २, ६,  
१७,७; -क्ष्णः तै. २, ७,११,१;  
तां. २१,१४,५;७;८<sup>३</sup>.

उक्ष←उक्षन्.

उक्ष-वशा(←शा)- -शाः शा. ४,  
५,१,९.

उक्ष-वेष्टव्- -ता शा. १२,४,४,६.

उक्ष-वर्धत- -तानि जै. २०४.

उक्षा(←क्षअ-)- -प्ताय ऐ. ६,  
१०; शां. २८,३; गो. २,२,२०.

उक्षित्- -तः तै. १,२,१,१२.

§'क्थअव्य-' इति पदविभागः । √अवतेः उ. म. । 'क्था-वी' इति MW. । तु. य. १२,१०६;३४,५७ ।  
§अत्र मुपा. स्वरधिन्यः । † मुपा. चिन्त्यः । अत्र 'उक्थ्य-' इत्यस्य स्थाने 'उक्थ-' इत्यस्य प्रयोगो पठ्याय-वाचित्रेण  
अपभ्रंसतया वेति C. । ‡ 'उक्थम्' इति आन. मुपा. । ¶ 'क्थाः' इति मुपा. चिन्त्यः । †† 'उक्थानि' इति आन.  
मुपा. । ††† मुपा. स्वरधिन्यः ।

बुद्धि-वेष्टित- -म् श. ५, ३, १, ११.

उक्षोरन्ध्र- -न्ध्रः तां. १३, ९, १९.

उखा- -खया श. ६, ७, १, २२;

-खा श. १, ७, १, १०; ६, २, २,

२३-२५; ५, २, १७; २२; ३,

४; ८; ४, १५; ६, १, २२; २, १, ५; ८;

१५; १६; ४, ८; ७, १, २२; २३;

२४; २७; २८; ७, १, १, ४२; ४३;

४४; २, ९; २, १, ५; ६; ५, १, २६;

२७; ३८; २, १, २; ३; ७; ४३; १०,

४, १, १, २; ४, ३, १४; तै. ३, २,

३, २; -खाम् श. १, ७, १, ११; ६,

२, २, २३; ३०; ३, ३, १५; १६; ५,

१, १०; ११; २, ११; १४; १६;

२१; ३, ३; ५; ४, ४; १४; ६, १, २२;

४, ९; १०; ७, ५, १, २६; २७; २८;

१०, १, ५, १; ५, ५, ७; का. १, ३,

३, २०; -खायाः श. ७, ५, १, २८;

-खायाम् श. ६, २, २, २७; ५, २,

६; ६, १, २२; ४, ९; ७, २, ११; ४,

१४; ८, २, ८; ७, १, ३, ५; ६; ५, २,

१; २; ३; ७; ४३; १०, ४, १, १, २;

२, २६; २९; -खायै श. ६, ६, ४,

८; -खे श. ६, ५, ४, ४-७; -खे

तै. ३, ७, ४, १३; जै. १५२.

उखा-संभरणी ( य→ ) या(-ण+ञ्)

-या शां. १२, १; -यायाः गो. १,

५, २२; -यायाम् गो. १, ५, २२.

उख्य- -ख्यः श. ६, ६, ४, १०; ८,

२, १, ४; -ख्यम् श. ९, २, ३,

२४; -ख्यस्य श. ८, २, १, ४.

उग्र, ग्रा ( √उच् § )- -ग्र ए. ५, १८;

६, ११; ऐआ. -१, २, २; ५,

१, १; २, २; शां. २४, २; ८;

तैआ. ३, १५, १; गो. २, २,

२१; -ग्रः ऐ. १, २५; ३, १९;

८, २; ऐआ. १, २, २; ३, ४; ५, १,

१, ६; २, २; शां. ६, ५; २४, २; श.

४, ६, ४, ६; ६, १, ३, १३; तै. १,

५, ८, ३; २, ४, ६, १२; ७, १, ७; ७,

८, १; १६, १; ८, २, ७; ३, ४; ५; ४,

१; ३, १, २, ८; ५, २; १२, ९, ६;

तैआ. ४, २५, १; जै. १६७; जैउ.

४, ५, १; ७, २, १०; -ग्रम् ऐ. ५,

४; ५; ७, ३१; ३३; ३४; ८, १; ३;

४; शां. २२, ९; श. ३, ३, ४, १५;

४, ४, २३-२५; ४, ३, ३, १४; १४,

५, ५, १६; तै. १, ५, ९, ५; ६; २,

४, ४, ३; ५, ६, १; ८, ९; ७, १२, ३;

१५, ६; ८, ३, ४; ५, ८; ९, ७; तैआ.

२, २, १; १०, १, १६; तां. ७, ५,

२; सं. २, ६, १८; जैउ. १, १६,

२, ८; -ग्रस्य सं. २, ५, ११; -ग्रा

तै. २, ७, १७, १; ३, ७, १३, ४;

तैआ. ४, २०, ३; २३, १; -ग्राः

श. १४, ७, १, ४३; ४४; -ग्राः

तै. २, ४, ४, ३; ५, २, ३; -ग्रात् तैआ.

१०, १, १३; -ग्राभिः तै. १, ५, ८,

३; -ग्राम् तै. १, ७, ७, २; -ग्राय

ऐआ. १, ५, २; -ग्रे तै. ३, १२,

९, ६; -ग्रेषु तै. २, ८, ८, ७; -ग्रेः

तै. ३, ८, ५, १.

उग्र-गाध- -धम् इव, -धे तां. १४,

८, ४; ८; १५, २, ६; ९.

उग्र-देव- -वः तैआ. ५, ४, १२; तां.

१४, ३, १७; २३, १६, ११; जै.

१४.

उग्र-पुत्र- -त्रः श. १४, ६, ८, २.

उग्रम्-प(इय→)इया- -इया तैआ.

२, ४, १; -इये तैआ. २, ४, १.

उग्र-वत्- -त् ऐ. ८, २; ३.

उग्र-सेन- -म् श. १३, ५, ४, ३.

उच्चय( √वच् )- -धाय तै. ३, ७,

११, २.

उच्चर् (-द् √चर्), उच्चरति श. ६, ७,

१, ११; १०, १, १, ११; उच्चरति

श. ६, ३, १, ३७; १४, ६, ११, ३;

७, १, ५; उच्चरतः तां. ८, ५, ४;

ष. १, ३; उच्चरत् तैआ. ४, ४२,

५; उच्चरेत् श. १४, ५, १, २३.

उच्चरयन्ति गो. १, १, २४.

√उच्चारण्य (-द् √चारण्य), उच्चारण्यत्

शां. ७, २ ॥.

उच्चार- -रः ष. १, ३.

उच्च-शस्(ः) गो. १, ३, ७; ९.

उच्चा तैआ. १, ११, २; तां. १२, ३,

१; जैउ. १, १२, ३, ५; सा. २, ६,

१; ८, ५; ३, ५, ७; गो. १, २, ९.

उच्चा(-ञअ-)वच्, चा- -चम् शां. ९,

१; श. १३, ५, १, ७; १४, ५, १;

१९; ७, १, १४; -चाऽइव ष. २, २,

-चाः शां. २५, ११; का. १, ४, १,

२३; प. २, ४; -चाऽइव श. २, ३, ४,

३२; -चाम् इव ष. २, २; -चैः

श. २, ३, ४, ३२; का. १, ४, १,

२३.

उच्चैस्(ः) ऐ. २, ७; ३९; श. १, ४,

१, ३; ६, ३, २७; ४, ६, ७, १८; ६,

५, ३, ४; ७, १, २, १८; ९, ४, ३,

१५; ५, १, ४०; ११, २, ७, १५; ४,

२, ६; का. १, २, ३, १३; गो. २,

३, ३; ५, ४.

उच्चैःश्रवस्- -वसम् जै. १५३;

जैउ. ३, ६, १, ३; -वाः जैउ. ३,

६, १, १; २.

उच्चैर्घोष- -पः ऐ. ३, ४; ४, ९.

उच्चैर्जलि- -लि ऐ. ३, ७.

उच्चैस्तराम् ऐ. ३, ७; २४; गो. २,

३, ३; -म् इव ऐ. ३, २४; का.

१, २, १, ६; गो. २, ३, २२.

उच्च्यु(-द् √च्यु), उच्च्यावयताव ऐ.

२, ६.

√उच्छृ, उच्छन्तु तै. २, ८, ९, ९;

उच्छन्तु ऐ. ५, १८.

† =उक्ष्णो विकारः स्नायुः सा. | ‡ 'उखि' मुपा. | § उणा०; √उजैः √वजैर् वा 'ओजस्वत्' इति MAW. प्रभृतयः ।  
 ¶ 'उग्राः' मुपा. स्वरश्चिन्त्यः । ॥ तै. १, ८, २२, ८, 'उच्चारण्येत्' इति पाठः । अ. ७, २९, १ 'आचरण्यात्' इति  
 पाठः (गद.) । शां. २, ४, ३, द. ।

उच्छिद्(-द्/छिद्), उच्छिन्धात् ऐआ.  
१, २, ४.  
उच्छिन्ने ऐआ. १, २, ४.  
उच्छेत्तैवै शा. १, २, ५, १०.  
उच्छिप्(-द्/शिप्) उच्छिपति तै. १,  
१, ६, ८; २, २, ६, ४; उच्छिपन्ति  
तै. १, २, ६, ४; उच्छिपेत् तै. १, १,  
६, ८; २, २, ६, ४; ७; उच्छिप्यात्  
तै. ३, २, २, ४; उच्छिपः तै. ३,  
७, ६, २४.  
उच्छिप्यते ऐ. ५, ३; शा. १३,  
१, १, १; तै. १, १, ९, ३;  
३, ८, २, ३; तां. १०, ५, १०;  
उच्छिप्येते तै. १, ४, १०, २;  
उदशिष्यन्त तां. ८, १, ४; १३, ४.  
१७; उच्छेपि तै. २, ४, १, २; ३, ७, ६,  
१७; २४; तैआ. २, ५, २.  
उच्छिष्ट- -म् ऐ. ७, १७; शांआ. ११,  
८; शा. ४, ४, ३, १२; का. १, ६,  
१, ३०; तैआ. ५, ८, १३; १०, २३, १;  
गो. १, २, १५; -ष्टेन गो. १, २, १५  
उच्छेपण- -णम्. तै. १, १, ९, १; २; ३;  
-णस्य तै. १, ८, ६, २; -णात् तै.  
१, १, ९, ३; ४; -णेन तै. १, ७, ८, ५.  
उच्छेपण-भाग- -गः तै. १, ७, ८, ५,  
उच्छेपण-भाजू- -जः १ गो. १,  
२, १५.  
उच्छी(-द्/शी), उच्छ्याते शा. ४, ५,  
७, ५.  
उच्छोपु(क→)का(-द्/शुप्) - -काः  
शा. १२, १, १, २; गो. १, ४, २.  
उच्छ्यू(-द्/श्रुप्), उद्...श्रयाय शा.  
६, ७, ३, ८; मं. १, ७, १०.  
उच्छ्रि(-द्/श्रि), उच्छ्रयति शा. २, १,  
४, १६; ३, २, १, ३५; ६, १, १५; ७,  
१, १४; ७, १, २, ११; १३, २, ९,  
२; ८, ३, १२; तै. ३, ९, ७; तां. ६, ४,

२; ५. ४, ३; उच्छ्रयन्ति शां.  
१०, १; १२, १<sup>१</sup>; शा. ३, ७,  
२, ४; ८; ४, ६, ७, ८; उच्छ्रिश्रियुः  
शा. ३, ७, ३, २; उच्छ्रयतु तां. ६,  
४, २; ५. ४, ३; उच्छ्रयतात् शा.  
१३, ५, २, ६; तै. ३, ९, ७, १;  
उच्छ्रयस्व ऐ. २, २; शां. १०, २;  
शा. ३, २, १, ३५; तै. ३, ६, १, १;  
२; तां. १, ५, ५; उदश्रयत ऐ. ३,  
४२; उदश्रयन् ऐ. २, ३; शा. २,  
१, ४, १६; ७, १, २, ६; उदश्रयन्  
शा. ७, १, २, ६; ११; उच्छ्रयेत् शा.  
३, ७, २, ४; ५; १३, ८, ३, १२;  
गो. १, ३, २१.  
उच्छ्रीयते शा. ३, ७, २, ८.  
उच्छ्रापय शा. १३, २, ९, २; ५,  
२, ६. उदशिष्यत् शा. ३, ७, १,  
१७; १८.  
उच्छ्राय- -यम् जैउ. १, १, ५, ७;  
-यी. शा. ३, ५, ३, २४.  
उच्छ्रायी- -यीभ्याम् शा. ३, ५, ३, ९  
उच्छ्रूत- -तः शा. ३, ७, ३, १; -तम्  
ऽइव शा. १, ४, ४, ८; -ताः शा.  
३, ७, २, २; ३, १.  
उच्छ्रूत-व(त्→)ती- -तीः शां.  
१०, २;  
उच्छ्रूय शा. ३, ७, २, ४.  
उच्छ्रूयमाण- -णाय ऐ. २, २; शां.  
१०, २; शा. ३, ७, १, १३.  
उच्छ्रू- -श्रूः जै. १६०.  
उच्छ्रिप्(-द्/श्रिप्), उद्ऽइव श्लेष-  
यति जैउ. २, ३, २, ८.  
उच्छ्रू- -श्रूः शा. ५, ४, १, ९.  
उच्छ्रूच्(-द्/श्रूच्), उच्छ्रूचस्व  
तैआ. ६, ७, ११.  
उच्छ्रूचमा( न→)ना तैआ. ६,  
७, ११।

उच्छ्रूस्(-द्/श्रूस्), उच्छ्रासयेत् जै.  
१६४.  
उच्छ्रासित- -म् जै. १६४.  
उच्छ्रि(-द्/श्रि), उच्छ्रयति शा. १४,  
६, २, १२.  
उज्जि(-द्/जि), उज्जयति शां. २३,  
५; शा. २, ४, ३, ६; ५, १, १, ८; ९;  
२, १०; २, १, १५; का. १, ३, २,  
६; उज्जयति शा. ५, १, १, ८; ९;  
१५; २, २-८; ९; १०; ११-१३;  
३, १; २; ३; ५; ७; ११; १३; ४, १;  
१२; १४; ५, १; ६; १४; १६; २१;  
२५; २, १, २; ४; ५; ६; ७; १३-  
१७; २, १; ४; १७; १८; तै. १, ३,  
६, १; ३; ७, ९, ३; तां. १३, ३, २४;  
जै. १९२; उद्...जयति ऐ. २,  
२५; जै. १५; १७; उज्जयन्ति तै.  
१, ३, ६, ६; उज्जयन्ति तै. १, ३,  
६, ७; ९; उज्जयामः शा. ५, १, ३,  
११; उज्जिगाय तै. २, ४, २, ७;  
उद्...जिगाय तै. ३, १, १, १२;  
उज्जिगयतुः शां. २८, १; का. १, ३,  
२, ५; उज्ज्यति ऐ. २, २५; ४, ७;  
शा. २, ४, ३, ४; ५, १, १, ३; का.  
१, ३, २, ४; तां. ७, २, २; जै. १५;  
उज्ज्यामि ऐ. २, २५; उज्जयात्  
तां. ७, २, २; जै. १५; उज्जयतु  
शा. ५, २, २, १७; उज्जयतु शा.  
५, १, ४, ३; ६; उद्...जयन्तु  
तैआ. ४, २६, १; उज्जय शा. ५,  
१, ४, १०; उज्जयानि शा. ५, १,  
१, ४; १५; ४, १५; ५, १६; २७;  
उज्जयाव ऐ. २, २५; उज्जयाम  
शा. ५, १, ३, ११; उज्जयत् ऐ. २,  
२५; का. ५, १, १, ४; ६; २, ३; ४, १३;  
५, १६; उदजयत् शा. ५, १, १, ४;  
६; १५; २, २, १७; तै. १, ३, २,

† 'उच्छिप्यते' इति मुपा. स्वरश्चिन्त्यः । †† 'पि क्षये इति भा. । ††† '-जाः?' इति मुपा. । § 'अप्' इत्यत्र टि. ३. ।  
§ 'च्छि-' इति L. मुपा. चिन्त्यः ॥ तु. = ऋ. १०, १८, १११ 'उच्छ्रमयस्व' इति भा. समयत एव विकृति गतः  
प्रमादपाठः । √श्रिसितेरन्तर्भावितण्यर्धस्थैतद्रूपम् इति च तस्यानर्गलोपपत्तिः । सा. (ऋ. १०, १४२, ६) √श्रयते-  
भौवादिकस्य रूपमिति साधीय आह । ॥ 'उच्छ्रमयमाना' इति मुपा. प्रमादपाठः तु. = ऋ. १०, १८, १२ । †††† मुपा. स्वरश्चिन्त्यः ।

२;६,७; तां. ७,२,२;६,११;१३,  
३,२४; १४, ३, १३; जै. १५<sup>३</sup>;  
१७;१३९<sup>३</sup>; १९२<sup>३</sup>; जैउ. १, ६,  
२, ७; उदजयेताम् जै. १९२;  
उदजयताम् ऐ. २,२५; ४,८<sup>५</sup>;९<sup>३</sup>;  
शां.१८,१<sup>३</sup>; श.२,४,३,५;तै.१,६,  
१,१०; उदजयताम् श. २,४, ३,  
५; का. १,३, २,५; उदजयन् श.  
१, ५, २, २०; उदजयन् वा.५,  
१,२,२;२,२,१७; उद्...जयेयम्  
जै.१५;१७;१९२<sup>३</sup>; उदजैषीत् श.  
५, १,४, १२; ५,२५; २,१,१३;  
१६; २, १; उदजैषम् श.५, १,  
५,२७.  
उज्जापयति तां. १८, ७, १२;  
उज्जापयन्ति तां. ५,५, १४;१६<sup>३</sup>;  
१८,७,९<sup>३</sup>;१२; गो. २,५,८.  
उज्जिगीवस्- -वांसम् जै. १३९;  
-वांसौ श.२, ४, ३, ५; का. १,  
३,२,६.  
उज्जिति- -तयः तै. १, ३, २, ६;  
-तिम् श. १, ८, ३, १-४; जै.  
१५;१७; -तीः श. ५, २,२,१६;  
तै. १,३,२,६; -त्यै श. ५, १,३,  
३; तै. १,३,५,३; ६,१, १०; तां.  
१४,३,१४;१५,९,७;१८,६,१०<sup>३</sup>;  
जै. १९२;गो. २,१,१७;५,८.  
उज्जित्य जै. १७;  
उज्जेप्- -वेभ्यः श. ५,१,३,३<sup>३</sup>.  
उज्जेप्-व(त्→)ती- -त्यौ श. ५, १,  
३,३<sup>३</sup>.  
उज्ज्यु(-द्ज्या)- -म् श. १४, ६,  
८,२.  
उज्ज्वल्(-द्/ज्वल्), उज्ज्वलति श.  
२, २, १, ८<sup>३</sup>; का. १, २, १,६<sup>३</sup>;  
उज्ज्वलन्ति श. १४, ६, १,१०<sup>३</sup>;  
उज्ज्वाल श.१,४,१,१३;उदज्व-  
लत् श. ९,२,३,३७;उदज्वालीत्  
श. १,४,१,१९.

उज्ज्वलयति शां. १६,७; का. १,  
२,२,१०.  
उज्ज्वलय्य श. १४,३,१,२;५.  
उड(ल)ङ्गव- -वानाम् सा. २,८,५.  
उडुम्बर- उडुम्बर द्र.  
उत्त गो. १ २,४,३.  
इत्त(√वे)- -तानि तै. २,६,४,४.  
इत्त ऐ. १,१६;२१; २,६;१०; २०<sup>३</sup>;  
४०;४२; ३, ३८; ४६<sup>५</sup>; ऐआ. ५,  
१,१; शां. १०,४;१३,८<sup>३</sup>; १८,१;  
२५,९; शांआ. १,२;७,४;१२,४;  
श.१,७,२,८;३,१८; २७;८,१,३;  
९,१,४; २, १४;३५; ३,१६; श.  
२, २, २,९; ३,४, ७<sup>३</sup>; ४, ३, २;  
९; ४, २; का. १, ३, २,२; ४,१;  
४, १, ६<sup>३</sup>; २२;३,१२; ६,१,१६;  
२२; २, १, १, ८; २, ८; १०;  
तै. १, ४, २, ३; ८, ६,४<sup>३</sup>;२,१,  
६, ५<sup>३</sup>; ३, ९, ९<sup>३</sup>; ४, २, ६; ३,  
१३;४, १०;५,२; ६,१;५, १,३<sup>३</sup>;  
४,२<sup>३</sup>; तैआ. १,७,५;२,३, १<sup>३</sup>;६.  
२<sup>३</sup>;१२,१<sup>३</sup>;१५,१<sup>३</sup>; तां. २, २,३;  
६, १, ११; ष. २, ४<sup>५</sup>; जै. ६२<sup>३</sup>;  
१४६;१८०;१९०;२०४; जैउ. १,  
१६,१,४-७; सं. १,१, १४; १५;  
२,३;४;५;२,१,११; गो. १,३,८;  
उत्तइव तै. ३,९,९,२<sup>३</sup>.  
उत्तो(-तड्ड) श. १,१, २,८; २,२,  
३,७.  
उ(-द्→)त्√कम्प्, उत्कम्पयति श.  
१४,२,२,१७.  
उत्कर- उत्कृ द्र.  
उ(-द्→)त्-कादा- -शम् शां. २, ५.  
उत्कूल-विकूला- -लाभ्याम् तै. ३,४,  
१०,१६.  
उ(-द्→)त्√कृत्, उद्...कृन्तति जै.  
१६४; उत्कृत्येत् ऐ. ६,२३; उत्कृ-  
त्येन् ऐ. ६,२३.  
उत्कर्तम्(णमुल्) श. १३,७,१,९.

उत्कृत्य श. ६,२,१,७.  
उ(-द्→)त्√कृप्, उत्कृषन्ति तां. १६,  
१३,८.  
उ(-द्→)त्√कृ, उत्किरति श. ३, ५;  
४, ३; १०<sup>३</sup>; ११-१३; ६, १,६;  
७,१,३; उत्किरन्ति ऐ. ६,३; श.  
२,१,१,७; का.१,१,१,५; तै.१,६,  
१०,५; उत्किरामि श. ३, ५, ४,  
१०-१३; उद्...किरामि श.३,५,  
४,१३; उत्किरेत् श.८,७,२,१६.  
उत्कर- -रः श. ८,७,२,१६; तै. ३,  
२,१०,१;३,२,३; तैआ. ५, १,१,  
४. १,१; गो. १,३,१०; -रम् ऐ.  
६,३; श. ३,५,१,२६;६, १,६;५  
१,३; ष. ३,१; -रात् का. २, २,  
२,१०; -रे ऐ. ६,३<sup>३</sup>; श. ८,७,  
२,१६; ९,१,२,३१; तै. ३, ३,२,  
३<sup>३</sup>;११,१; ष. १,१.  
उ(-द्→)त्√कम्, उत्कामति शांआ.  
४,१४;५,३<sup>३</sup>;श.३,१,२,१२;८,५,  
३,१;१०,४,१,१८; २,३०;३१;५,  
२,६; १३;१२,९,२,५; १४,२,२,  
२९;३,१,२८; उत्कामति श. १०,  
५, २, १३; १४, ४, १, २१; जै.  
१२९; जैउ. ३,६,४, ३; ष. १,५;  
उत्कामतः शांआ. ५,४; श. ११,  
६,२,६<sup>३</sup>;८; ९; उत्कामन्ति श. ५,  
१,१,५;७; ७, ५,२,८; १४,७,३,  
८; उत्कामन्ति श. ११, ६,३,५;  
१२,२,१,३;१४,६,९,५;जै.१२०;  
१६८;गो.१,३,२,१;उद्...कामन्ति  
श. १४, ६, २, १२; तां. १२,  
१०, २१; उत्कामति श.८, ५,३,  
१; उत्कामामि जैउ. ४,८,१,१०;  
उच्चकाम ऐ. ७, १; शांआ. ९,  
३-६;श.९,४,१,७-१२;११, ५,  
८,४; १४,९,२,८-१२; जै. १४३.  
उच्चकामुः शांआ. ४,१४<sup>३</sup>;११,१;  
श. २,२,४,१२; ८,२, ४,१-१५;

† 'उज्जित्यै' मुपा. चिन्त्यः । तु. भंस. १,११,९;कांस १४,१०.। †=वृ. ३,८,२; यद्योपरि मुद्रापितः । मुपा. तु  
'उद्यम्' ? । † सा० पादपूरणार्थं इति व्याचष्टे । †-लनिकूल- इति य. पाठः ।

का. १, २, ४, ९; उच्चक्रमः श. ३, १, १, ७; उत्क्राम श. ६, ३, ३, १३; उत्क्रामाम ऐआ. २, १, ४; शांआ. ११, १; उदक्रामत् ऐ. १, २; ७; १८; २४; २, ८; ३, ९; ४५; ७, १९; ऐआ. २, १, ४; श. ६, २, २, ७; १२; ७, १, २, ५; ६; १०; ४, १, ४२; १०, ४, १, २१; २, २७; ११, ४, ३, ८-१५; १७; उदक्रामत् श. ५, १, १, ४; ६; ६, १, २, १२; ३, १, २२; २६; ३१; ७, १, २, १; ३, २, १४; ४, १, १६; ३९; २, ११; ९, ४, २, १६; १०, २, २, १; ४, १, २१; २, २७; ६, ५, ६; ११, ४, ३, १; १६; १३, १, १, ३; ३, ६, १; १४, १, २, १३; ३, १, २, १; १, १, १०, २; ३; ४, ७, ४; ३, २, ५, १; ८, २, ४; ९, १२, १; तां. ८, ४, ५, ५, ११; जै. १३६; १४३; १९४; २०७; २११; जैउ. २, २, १, १; घ. १, १; गो. १, १, ५; २, २, ६; ५, ६; उदक्रामत् ऐ. २, ११; श. ८, १, १, ३; २, २, ५; ९, १, १, ६; ४, १, २; ४; १२, ८, ३, १; तै. ३, ८, १०, १; उदक्रामत् श. ७, १, २, ११; ८, २, २, ६; ३, १४; ९, ४, १, ३; तै. ३, ८, १०, २; जै. २००; जैउ. ३, ४, ५, २; उत्क्रामेत् श. १०, ३, १, २-६; उत्क्रामेयम् जै. १२९; उदक्रामीत् ऐ. ३, ४५, शांआ. ५, ३; श. ६, ३, ३, १४; उदक्रामीत् तै. ३, ७, ५, ३; उदक्रामीः श. ८, ४, १, ७; ७, ३, १६; उत्क्रामीः शांआ. ९, ७; श. १४, ९, २, १३; उदक्रामिष्टम् श. ७, ४, १, ४०; उदक्रामिष्ट श. ८, १, १, ३; २, १, १२; ३, १, ६. उत्क्रामयति श. ६, ३, २, ६; ७; ३, १३; का. १, १, ४, २३. उच्चिक्रमिपन्ति श. ७, ५, २, ५; उदचिक्रमिपत् श. ७, ५, १, १६;

१७; १८; ८, ५, ३, १; उदचिक्रमिपताम् श. ७, ५, १, १९; उदचिक्रमिपन् श. ७, ५, २, ४. उत्क्रम- -मः तां. १, १०, १२; गो. २, २, १४; -माय श. १३, ४, २, १०; तां. १, १०, १२. उत्क्रमण- -णम् श. ४, २, ५, ५. उत्क्रमिप्यत्- -प्यन् श. १४, ८, ६, ३; १०, १; ९, २, १३. उत्क्रम्य ऐआ. २, ५, १; श. १, ३, १, १०; ८, २, १, ११; ३, १, ५; ७, ३, १५; १४, ६, २, १४; ७, २, ११; का. २, २, ४, ७; जैउ. १, १६, २, ३. उत्क्रान्त, न्ता- -न्तः जैउ. १, ११, २, ३; -न्तःऽह्व जै. २११; -न्तम् श. ६, ३, ३, १४; जै. १०३; -न्ताः श. ७, ४, २, ४०; जैउ. १, ११, २, ५; -न्तानि श. ७, ५, २, ४२; -न्तायाम् श. ७, ५, १, १६; -न्ते ऐआ. २, १, ४; शांआ. ९, २; श. ६, १, २, १२; ७, १, २, १; ९; ४, २, ११; १४, ९, २, ७; -न्तेषु श. १०, ६, ५, ६; १३, ४, ४, ६. उत्क्रान्त-मेध- -धम् ऐ. २, ८; -धाः ऐ. २, ८; श. ७, ५, २, ३७. उत्क्रान्ति- -न्तिः तां. १, १०, १२; जैउ. १, ८, २, ५; गो. २, २, १४; -न्तिम् श. ११, ६, २, ४; -न्त्यै तां. १, १०, १२; १२, १०, २१; जै. १५६. उत्क्रामत्- -मन् शांआ. ८, ७; श. १४, ७, १, ८; -मन्तः तां. ५, ५, १२; -मन्तम् श. १४, ७, २, ३. उत्क्रामन्ती- -न्त्यः श. ९, ५, १, ३६. उ(द्→)त्√क्रुश, उत्क्रोशन्ति जै. १३९; १४५; उत्क्रोशाम ऐ. ८, १२; १७. उत्क्रोद(-द्√क्रुद्)- -म् जै. १४२. उ(द्→)त्√खन्, उत्खनन्ति श. ३, ५, ४, ३; उदखनत् श. ३, ५, ४, ३;

उदखनन् श. ३, ५, ४, ३; ६, ७, १, २३; उदखनन् श. ६, ७, १, २३. उत्खा- -त्खा श. ६, ७, १, २३. उत्खाय ऐ. २, १. उ(द्→)त्√खिद्, उत्खिदन्ति श. ३, ८, २, १६; ३, २; जै. ११९; उत्खिदतात् ऐ. २, ६; तै. ३, ६, ६, २. उखिद श. ४, ५, २, १; उदखिदत जै. १०८. उत्खिव ऐ. २, १२; श. ४, ५, २, १. उत्खि(त्र→)घ्ना- -घ्नायाः तां. ९, ५, ७. उत्तप्त(-द्√तप्)- -प्तः तै. ३, ११, ७, ३. उत्तप्त-उत्तप्तम् ब्र. उत्तम, मा, (-द्न्तमप् ?)- -मः ऐ. ४, १८; २५; शां. २६, १; ११; २७, ६; श. १, ८, २, १३; २, ४, ४, २५; ३, ९, ४, ५; ४, ३, १, ३३; ३, ३, ५, ३, ५, ७; ८, ६, २, ५; १९; ९, ३, ४, १८; ४, २, २, ३; ५, १, ५३; १२, १, १, ११; ७, २, १६; का. १, ३, ४, १४; तै. १, ६, ३, १०; ८, ६, २, ८, ४; २, ४, ३, ३; ३, ७, ६, ७; १०, ९, १२; तैआ. २, १४, १; तां. २, ९, ३; ४, १, ७; ७, ३, ९; ११, ६, ८; १२, १, १०; ७, १०; १३, १, १२; १५, १, ११; १२; जैउ. ४, ३, ३; -मम् ऐ. १, ४; ३०; ७, १०; २०; शां. ३, ८; ८, ४; १०, २; ३; २१, ३; २२, ८; शांआ. ७, ३; ८, ५; श. १, ५, ३, २५; ८, २, १७; २, २, ३, १७; ३, २, १, २१; ५, ४, ७; ७, २, ५; ८, ३, ३; ४, २, ३, ४; ४, २, ७; ५, १, २, ७; ३, ११; ५, २; ६, ३, ३, १४; ७, ३, ८; ७, ३, १, ४६; ८, ४, १, २६; ६, २, १५; ७, ४, ७; ९; १८; ९, १, १, २; २, ३, २; ४३; २, १, १२; ४, २, २३; ४, ३; १०, २, १, ८; ११; ४, ५, १; १२, ३, २, १२; ८, २, १२; ९, २, ८; १३, ३, १, ६; ५, ३, ९; ६, २, ७; १४, ३,

१,२८<sup>३</sup>; का. १, २,३,१३; ३, ४,  
१४; १,२९; २,२, ४,५; तै. १,  
२,४,१; ३, १,६; ४,७,३; ५,२,७<sup>३</sup>;  
७,७,४; २,४,२,६; ३, ४,४,९; ७,  
८; ६,१,१; १७,५; ७, १६,४; ८,१,  
६; ३,७,४,३; १२,५,१२; तैआ. १,  
८,३; २२, ८; २,४,१; १४,१; ६,  
३,२; ४,२; तां. ७,८,७; ८,५,२; ९,  
१,१७; १३, ५,२४; ष. २,१; २;  
जै. ११<sup>३</sup>; १२७<sup>३</sup>; आ. १,२३७; ३१७;  
४८७; ५५५; २,७,५; सा. २, १,  
५,९; ४,३; मं. १,७,१०; गो. १,  
१, ३९; ५,१; २५; २, ५,८; ६,  
११; -मया ऐ. १,१६; २१; २२;  
२८; २९; २,२; १८; ३७; ४०;  
४१; ३, १९; ३१; ३८; ऐआ. १,  
१,२; ४,२,२; शां. ३,२; ७, १०;  
८,२; ९,२; ४,६; १०,२; ६; १४,  
२; १९,४; २४, २; श. ७,५,१,  
१०; १३,५,१,१७; तै. १,३,४,५;  
ष. ३, २; गो. २, ६,१६; -मस्य  
तां. ९,१,१९; ष. २, १; २; ३,७;  
-मस्याम् ऐ. ७,१६; -मा ऐ. १,  
३०; ३,२३; शां. २२, २; शांआ.  
२,३; १५; १६; १८; श. १, ५,२,  
१३; ६,२,२,१८; ३, १,४३; ४,२,  
८; ८,५, २, १६; ५, ४,१२; ६,१,  
२२; ७,१,९<sup>३</sup>; १५; १७<sup>३</sup>; ३,९; १७;  
९,१,२,४३; १३,३,६,५; का. १,  
४,१,१३; तै. १,३,४,५; ८,८,२; ३;  
तां. २,३,१<sup>३</sup>; ७, ८; ८,२; ३,९,२<sup>३</sup>;  
जैव. १,१७,२,८; गो. २,३,२०;  
-मा: ऐआ. ५,१, १; २, ३<sup>३</sup>;  
५<sup>३</sup>; शां. १४,१; श. ८, ३,३,८;  
७,४,२१; १०,२,६,११; १२, ८,  
२,३५<sup>३</sup>; ९,१, १०<sup>३</sup>; तै. १,१,९,  
८; ३, ६,१; तां. २,३,४; १०, ३;  
१५,३; ३,७,२; गो. १, २, १५<sup>३</sup>;  
-मात् ऐआ. ५, ३, २; शां. १७,

६; गो. २,५,३; -मान् श. १, ६,  
१, ९<sup>३</sup>; ८, ७,४, २१; १३, ६,२,  
७; -मानि ऐ. ४, ६; शां. ११,  
५; २७, ७; श. ४,४, ४, ६<sup>३</sup>;  
६,३,१,११; ७,३,१, ४६; ९,३,  
१, १७; ४, ९<sup>३</sup>; १०, २,६, १२;  
तै. २, ४, १, १; ५, २,४; तां.  
९,१, १९; गो. २,५, २; -माम्  
ऐ. १,७<sup>३</sup>; ८<sup>३</sup>; १३<sup>३</sup>; १६<sup>३</sup>; २८<sup>३</sup>; २९<sup>३</sup>;  
३०; २,२<sup>३</sup>; ऐआ. ५,१,१; २,१;  
३; ४; ५<sup>३</sup>; शां. ३,२; ९, ४; श. १,  
३,५,६; ७,१,१८; ८,७,४,१८; २१;  
११,२,१,४; ७,८; १३,१,७, ४; ८,  
८; ३,४,१; ६,५<sup>३</sup>; १४, ३, २,१८;  
का. १,४,१,१४; तै. ३,८,१०,५;  
८,११,२; ९,१५,३; तां. ८, ७, २;  
१२,५,२५; १३,६, १५; जै. ११;  
ष. २,१; २; गो. २,३,११; -माय  
श. ४, ३,४, २२; -माया: ऐआ.  
५,३,१<sup>३</sup>; शां. ७, १०; श. १,५,२,  
१३; तां. २, ९, ३; जै. ३६;  
-मायाम् श. ४, २, १, ३३; ८,  
६, १, २२; २, १९; ७, २, १७;  
तां. ७,७, ७; -मायै शां. ३, २;  
२८,५; श. ८,५,२, १६; -मे ऐ.  
५,१; १२; २०; ६,२४; २८; ऐआ.  
५,२,५; शां. ३,४; २२,१; ३; २३,  
८; २६,१६; श. १, ५, ३,२३; २,  
४,४,२५; ४,५,८,४<sup>३</sup>; ५,१,२,१९;  
७,२, १, १०; ८, ७,२,५; ३,९<sup>३</sup>;  
११<sup>३</sup>; ११, ४, १,५-७; १२; १४;  
१५; १३,२, १,६; ३, २,३; तै. २,  
७,११,२; १२,४; ३,१,१, १२; ९,  
९,२; तैआ. १०, ३०,१; तां. २,  
१६,३<sup>३</sup>; जैव. ४, ६,१, ८; २,६<sup>३</sup>;  
गो. १, ३,७; ९<sup>३</sup>; ४, १७<sup>३</sup>; -मेन  
ऐ. ४,५; ६; ६,३,३; ३५; शां. १,  
५; १५,३; ४; श. १, ९,३,९; गो.  
२,६,१३; -मेभि: तै. ३,६,८,१;

-मेषु शां. १७, ८<sup>३</sup>; गो. २, ५,२;  
५<sup>३</sup>; -मै: तां. ९, १, १९; गो. २,  
५,१; -मौ शां. १, ४; २७, ६;  
श. ४,३,१,८.

उत्तम-तस्(ः) तै. ३,३,१,४.

उत्तम-पुरुष- -पाय सा. १,२,५.

उत्तम-रात्र- -त्रात् शां. १७,८; तां.

९,१,१९; गो. २,५,५.

उत्तम-वयस- -म् श. १२,९,१,८.

उत्तम-श्लोक- -क: शांआ. १२,३.

उत्तमा(-मऽअ)-ङ्ग- -म् शांआ.  
१४,१.

उत्तमा(-मऽअ)-र्ध- -धम् श. १२,३,  
३,१२; -र्धं तां. १४,२,६; ष. २,  
१; २<sup>३</sup>.

उत्तम्(-द्+स्तम्), उद्+तञ्जोमि,  
तैआ. ६, ७,१; उत्तमान् श. ९,  
२, ३, ३४; उद्+स्तमान् श.  
३, ६, १, १५; उदतञ्जोत् जै.  
८८; उदस्तभुवन् तां. ८, ८, १३;  
उदस्ताप्तीत् तै. ३, ७, १०, १.

उत्तब्ध- -म् श. १४,४,१,२५.

उत्तभुवत्- -न् तैआ. ६, ८, १<sup>३</sup>.

उत्तम्भन- -म् श. ३,३,४,२५.

उत्तर,रा(-द्+तरप्)- -र: ऐ. ४,१५;

१८<sup>३</sup>; २२<sup>३</sup>; ५,३; ऐआ. १,४,२<sup>३</sup>;

२,३,४,५,१,२; २,२<sup>३</sup>; शां. ८, ३;

११,१; शांआ. ४,१३; श. १, ४,

५,५; ३,५,१,६; ७,२,५; ४,७; ४,

१,३,१५; ६,४,१,९; ७,१,२,१३;

५,१, ३८<sup>३</sup>; २, २२; ८,६,३,१४;

१०,२,३, ११; ४,५, २; ११, २,

६, ६; ७, ९; १३; १६<sup>३</sup>; ४, १,

१६; ७,२,५; ६; १२,१,४,३; २,४,

१६; ७,३,७; ८,१, १९; ९, २, ८;

१३,८,३,९; १४,३,१,२८; तै. १,

१,८,४; ३,१,३; ८,४,३; २,४,७,

८; ३,७,६,९; १०<sup>३</sup>; १०,४,१; ११,

७,१; १०,२; ४; तैआ. १, २,४,३;

छ, १९, १; ८, १, १; २, १; ३, १; ४, १;  
 ५, १; तां. १०, ४, १; १३, ७, ९; आ.  
 २, ३, ६; जैज. ३, १, २, २; ७, ४, १;  
 गो. १, ३, १०; ४, १८; -रऽ-रः  
 तां. १६, १०; ३, -रम् ऐ. १, ३;  
 २२; ३, १५; छ, १७; ५, २; ऐआ.  
 ३, १, ५; ७, १, २; ३, १; २; शां.  
 १, ५; ३, ७; ९, ४; १७, ४; २५, २;  
 ६; २६, ८; ११; शांआ. १, २;  
 ७; २, १; १६; ७, १२-१४; ८,  
 ५; १२, ८; शा. १, २, ५, १२; १३;  
 ३, ४, १५; ४, ५, १; ८, १, ५; २, ५,  
 २, ६; ३, १, २, ८; ३, १६; ४, ४, ९;  
 ५, ३, ८; २१; २२; ४, ६; ७; ७, ४;  
 ७; छ, २, ४, १७; ७, ५, ४, २१; द,  
 ४, १, ९; ५, २, ५; ७, १, १, ४४; २,  
 १३; ४, २, १; २; ५, १, २; १३; ३८;  
 २, २६; ८, ३, १, १३; २, १३; ३, ४;  
 ६, २, १४; ३, १३; २३; ७, २, १३;  
 ३, ५; ९, १, २, २९; ३०; ३७; २,  
 ३, ३५; ११, ६, १, २; ७; १२, २, ३,  
 ४; ८, १, १९; ९, २, ८; १३, ३, १,  
 २; ३, २, १; ५, ३, ७; ४, २, ८; १४, १,  
 ३, १२; ३, १, २८; का. १, ५, १, ४;  
 ६, १, ९; २, २, ३, ११; तै. १, ८,  
 १०, १, २; २, १, ४, १, २; ५, ५, ४,  
 ४, ९; ६, ६, ४; ३, २, ९, १२; १०,  
 ३; तैआ. ६, ३, २; ७, २; तां. ५, ७,  
 ४; ८, ९, १७; १०, ५, १०; ११, ५,  
 १९; दै. २, ६; प. १, ४; जै.  
 १२७; १४७; २१२; आ. १, ११९;  
 २४८; २८०; ३६९; ४६५; ४९३;  
 ५११; ५१२; ५२४; ५६१; २, १६,  
 ४; १७, ६; सै. छ; सा. १, ५, १६; ६,  
 ८; ७, ५; गो. १, २, ११; ३, १;  
 -रम्-रम् ऐआ. ५, ३, १; तां. १६,  
 १०, ३; -र्या शां. ८, ४; ९, ३;  
 ४; शा. १२, ७, ३, ७; १४, ५, २, ३;  
 तै. १, ६, ५, १; ८, ३, २; २, १, ४, ३;  
 ५, ५; ३, ७, २, ४; गो. २, १, ११

-र्योः ऐ. द, ८; शां. १३, २;  
 २८, २; ३; ३०, १०; का. १, १, २,  
 ७; तै. १, १, २, ४; ८; २, ४, २; तां.  
 ७, ७, २; जै. १०५; १०७; २११;  
 गो. २, ४, १५; ६, ५; -रस्मात् तै.  
 ३, ३, ९, ११; गो. २, ४, १६;  
 -रस्मिन् शा. द, ५, २, २२; ६, ४,  
 ७; ८, ६, ३, २३; ९, २, ३, ३५;  
 तै. ३, ७, ७, १०; -रस्मै तै. ३, ७,  
 १, ६-८; -रस्य ऐ. ७, १६; ऐआ.  
 ५, २, ५; ३, १; शां. १, ४; २४, ९;  
 २७, ६; शा. ३, ५, ३; १४; छ, २,  
 ३, ४; ६, ९, ११; ७, २, २, ४; १०,  
 २, १, ४; का. १, ५, २, ७; ९; तै. ३,  
 २, १०, २; तां. ५, ६, ४; प. ३, ७;  
 जै. ३४; सा. ३, १, ४; -रस्याः  
 ऐआ. ५, ३, १; का. १, ५, १, २७;  
 -रस्याम् शा. २, ५, २, ६; १७; १८;  
 ३, ५, २, ११; १२; १२, ८, ३, ६; ९,  
 २, ११; का. १, ५, १, ४; १४; १५;  
 तै. १, ६, ४, ३; ५, १; ३, ५, ८, ३;  
 १३, ३; -रस्यै तै. ३, ३, ६, ४;  
 -रा ऐ. १, ८; २, २६; ५, २६; ७,  
 ११; शा. २, ३, २, १६; ५, २, १०;  
 ३, १, १, ३; ५, १, ३; छ, १, ३, १५;  
 २, २, १६; ७, ५, १, ३८; ८, ३, १,  
 १३; २, १३; ३, ४; ६, ३, १६; ९, ५,  
 १, ६१; १०, २, ३, ६; १२, ७, ३,  
 ७; ८, ३, ६; १३, ८, १, १९; का.  
 १, ५, १, ८; तै. २, १, ७, १; ९, २;  
 ३, ७, २, ४; तैआ. ७, ३, ४; प. २,  
 १०; छ, ६; गो. १, ३, ११; १२; २,  
 १, १०; ६, १६; -राः ऐ. छ, १९;  
 शां. ८, ६; ७; १९, ९; शांआ. २,  
 १; शा. ६, ५, ३, ५; ६, ३, ७; ७, ४,  
 २, १३; ८, १, २, ४; ३, १, ११; ३,  
 ११; ४, ११; ४, ४, ३; ६, १, २३;  
 तै. १, ५, १, ४; ३, २, ३, ८; गो. २,  
 ६, १२; १६; -राणि ऐ. ७, ११;  
 ऐआ. ५, १, ६; शां. २४, १; शांआ.

२, १; शा. ३, ८, २, २९; छ, ४, ४,  
 ५; ५, ५, २, ४; ९, १, १, २४; का.  
 १, २, १, १; ३; तै. १, ४, १०, ५;  
 -रात् शा. १, ४, १, १४; ५, ५, ४,  
 १०; ८, १, २, ४; जै. १९४; -रान्  
 शा. १, ५, ३, ८; गो. २, ६, १३;  
 -राभिः ऐ. ७, १६; -राभ्याम्  
 ऐआ. ३, १, ३; शांआ. ७, ११;  
 -राम ऐ. ७, ११; २०; शां. ३,  
 १; १०, ६; ११, ४; शा. १, ५, ३,  
 २०; ६, ३, ३३; ३४; २, ३, २, १८;  
 ३, ५, १, १२; ६, ५, ३, ५; ७, १, १,  
 २८; ३०; ४, २, १; २; १०; १३; ८,  
 ६, ३, १४; १६; ७, २, १६; ३, ११;  
 ९, २, २, ७; ३, ४१; ५, १, ६१; ११,  
 ६, १, १२; १४, १, ३, ८; का. १,  
 ३, १, १०; २०; तै. २, १, २, १२; ४,  
 ८, ६; ३, ५, १०, ५; ७, ६, २२; ९,  
 १२, ३; -राम्-राम् ऐ. ७, ११;  
 शां. ३, १; शा. ९, ३, ३, ६; १४, ३,  
 १, ३१; तै. १, २, १, १४; मं. १, ८,  
 ७; ८; २, २, १; १७; ८, १; -राय  
 जैज. ३, ७, ४, १; -रायाम् शा. ३,  
 ९, २, १५; छ, २, १, १५; ६, ९, ११;  
 ५, १, ५, २८; -रासाम् गो. २, १,  
 ४; -रासु शां. ८, ५; -रे ऐ. २,  
 ३५; ३, १७; २८; ऐआ. ५, १, २;  
 शां. ५, १; शा. ३, ५, २, १८; ४,  
 १७; छ, ५, ४, १४; ५, ५, २, ७; ६,  
 ४, २, ६; ५, २, १२; ७, ४, १, १३;  
 ८, २, ३, १४; ३, २, ६; ९, ४, ४, ५;  
 १३; १०, २, ३, ११; १३; ११, ४, १,  
 ५; १३; १२, १, ४, २; ८, १, १, ९,  
 ३, ११; १४; १३, ३, २, १; का. १,  
 २, १, १०; तै. १, १, ३, ४; ८; ६, ८;  
 ३, १०, ७; ५, १, २, ५; ३, ३, ९, ११;  
 ९, ९, १; ११, २, ४; तां. ७, ७, ५;  
 ८, ४, २; जै. ३१; ५३; १६८;  
 आ. १, ५; १००; जैआ. १, १००;  
 गो. १, ३, ७; ९; ५, २५; २, १, १९;

२,६;५, १०; -रेण ऐ. ७, १६;  
 ऐआ. ५, १, ३; ३, १; शां. २, २;  
 १४, २; १५, ५; १८, ५; २६, ६;  
 २७, ६; शा. १, १, १, १८; २०; २,  
 ५, ११; ३, ५, ३, ८; २१; ६, १, २६;  
 ३, १३; ४, ५, ८, ५; ५, १, ५, २१;  
 ४, ३, १, २४; ६, ६, ४, १५; ७, ५, २,  
 २९; ११, ५, ५, १३; १२, ५, १, ११;  
 का. १, १, २, २; ३, ३, ९; २, १, १,  
 १३; १४; २, ३, ९; तै. १, ५, २, ८; ८,  
 ३, ४; तैआ. ५, ६, ६; ८, ३; ९, १०;  
 तां. ५, ६, २; ७; ७, ४; ११, ५, १९; ४,  
 १, ३; जै. १२७; जैड. ३, ३, ४, ९; चा.  
 १, ५, १५; २, ३, ११; ६, १४; ७, १२;  
 ८, ४; ३, २, ३; ६, १; -रेषाम् शां.  
 २१, ५; शा. ९, ३, ४, १८; तै. १,  
 ७, ७, ४; ८, ४, ३; तां. २, १५, ३;  
 -रेषु तै. २, ८, ८, १; -रौ शा.  
 १०, १, २, ७; का. १, ५, १, २६.

उत्तर-कुर्ष- -रवः ऐ. ८, १४; जै.  
 १८; -रून् ऐ. ८, २३.

उत्तर-त(र→)रा तै. ३, २, १०, ३.

उत्तर-त्सू(ः) ऐ. १, ७; ५, १४; ६,  
 ४; ३०; ७, ५; ऐआ. ५, १, १; ३;  
 ४; शां. २, २; ९, १; ६; शांआ.  
 २, ५; ९, ८; १२, ८; शा. १, १, १,  
 २०; २, ४, ११-१३; ५, ६; ११; ३,  
 ४, ४; २, ३, ३, १४; ५, २, १७; ३,  
 १, १, ३; ४, ३, १९; ५, १, ३०; २, ७;  
 ६, १, २२; ८, २, १९; ४, ४, २, १६;  
 ६, ६, १, ५; ८, ५, ५, २, १, ९; ६, ३,  
 १, ३०; ४, १, ६; २, २; ८, १, ५; १२;  
 ७, १, १, २७; ४३; ३, १, २३; २, १०;  
 १७; ४, १, ३५; ३८; ४२; ५, २,  
 १५; १८; २०; ८, १, २, ४; ६; ३, ६;  
 ९; २, २, ९; ४, १७; १८; ३, ४, १३,  
 ४, १, ११; ४, १; ११; ५, १, ११; २,  
 १०; १४; ६, १, ८; १९; २३; २, १६;  
 ३, ३; ७, ४, १०; ९, ३, १, १९; २१;  
 २३; ४, १०; १३; १४; १०, २, १,

११; १३, २, २, १९; ३, १, २; ५,  
 ३, ८; ८, १, १३; १९; २, ५; ६; ३, ९;  
 १०; १२; ४, १; २; १४, १, २, २, ९;  
 १५; ३, १२; १४; २२; २, २, ३, ८; ३,  
 १, २१; २२; का. १, ३, १, १४; ५, १,  
 १४; ६, २, ३; ५; २, १, १, १४; २, २,  
 ७; ८; ३, ६; १०; तै. १, १, ३, ९;  
 २, १, ४; ५, १०, १; ६, ८, २; २, २;  
 १०, ५; ७; ३, ९, ७; ८; ९; १०, २,  
 ४; ७, १५, ५; ३, २, ९, ७; ३, ६, ९;  
 ८, ५, ३; ७, २; २०, ३; ९, ५, १; ११,  
 ९, ४; ५; १२, ५, ५; तैआ. १, २०,  
 १; २३, ६; २४, ३; ४, ५, ३; ६, २;  
 १४, १; ५, ४, ७; ५, २; तां. ७, १,  
 १४; सं. २, ६, ३; सा. ३, २, ५; जै.  
 १४१; १६०; १८७; जैड. १, १, २,  
 ५; २, ३, १, २; २, २; ३, १, २, २;  
 ५, २, २; ४, २, १०; गो. १, २, १९;  
 २४; ३, ११; १२; २, ३, २३; ६,  
 ६; ९.

उत्तर-त-भायतन, ना- -नः तै. ३,  
 ९, ५, २; -ना शा. ८, ४, ४, ११.

उत्तर-त-उपचार- -रः शा. ३, ४, ३,  
 १९; ८, ६, १, १९.

उत्तर-नाभि- -भिः शा. १४, ३, १,  
 १६; -भ्या शा. १४, ३, १, १६.

उत्तर-नारायण- -णेन शा. १३, ६, २,  
 २०.

उत्तर-पदा- -दा दै. ३, १४.

उत्तर-पूर्व(वे→)र्वा- -र्वस्याम् तैआ.  
 १, १९, १.

उत्तर-वर्हिस्- -र्हिः शा. ३, ८, ३,  
 १०; १२.

उत्तर-मद्र, द्रा- -द्राः ऐ. ८, १४;  
 -द्राम् शा. १३, ४, ३, ८; ११; १४;  
 ४, ३, ५.

उत्तर-सू(ल→)ला- -सूड्व श. १,  
 २, ४, १६; का. २, २, २, ९.

उत्तर-रूप- -म् ऐआ. ३, १, १;  
 २; ५; ६; शांआ. ७, २; ४; ५; ६;

७; ८; १२-१४; १६-१८; २१;  
 तैआ. ७, ३, १; २; ३; ४.

उत्तर-लोमन्- -म तै. ३, २, ५, ६;  
 २, ६, १; शा. ७, ३, २, २; ९, ३, ४,  
 १४; १२, ५, २, ७; -त्रा ऐ. ८, ६;  
 -त्रि सा. ३, ५, १.

उत्तर-वयस- -से शा. १२; २, ३, ४;  
 तां. १९, ४, ४; जै. १८४.

उत्तर-वयस्य- -स्ये जै. १३५.

उत्तर-वर्त्मन्- -र्त्मानः तै. ३, ११,  
 २, ४.

उत्तर-वादिन्- -द्दी सा. २, ७, १३.

उत्तर-वेदि- -दिः शा. ३, ५, १, १२;  
 ३३; ३५; ७, ३, १, २७; २८; ८, ६,  
 ३, १५; ९, २, १, ५; ६; ७; १२,  
 ८, २, ३, ६; ९, १, ११; १४, ३, १, १५;  
 तै. १, ६, २, ७; ४, ३; तैआ. ५, १०,  
 २; ३; तां. १६, १३, ७; जै. १३६,  
 २; ३; -दिम् शा. २, ५, १, १८; २, ६; ६;  
 ३, ३; ३, ५, १, २३; ५, २, ३; ९;  
 १०; ४, २, १, १५; ७, ३, १, २७; २,  
 २, १, ७; का. १, ४, ३, १५; ५, १, ४;  
 ३, २; ६, ३, ३; तै. १, ६, २, ७; ६, ४;  
 ३; ३, ९, २, १, १; तैआ. १, २२, ८;  
 २५, १; तां. १७, १३, ३; १०; १३;  
 १६; जै. १३६; -देः शा. ३, ५, २,  
 ३; ३, १९; ४, ९, ११; -द्वौ शांआ.  
 १, ५; शा. ४, २, १, १५; ४, ३, १३;  
 ५, ५, ४, २१; ७, ३, १, २८; ८, ६;  
 ३, १५; १४, ३, १, १५; का. १, ५;  
 १, ३; ६, २, ८; -घाम् तै. ३, ११,  
 ९, १; २; तैआ. १, २६, ३; ५, १०;  
 २; ३; ४.

उत्तरवेदि-संसत- -तः तै. ३, ११,  
 ९१.

उत्तरवेदी-नाभि- -भिः ऐ.  
 १, २८.

उत्तर-सखन्- -खानः तै. ३, ११,  
 २, ४.

उत्तर-सिच्- -सिचम् का. १, ५, १, ३४.



उत्तरा (-र+आच्) श. ३, २, ३, १५.  
 उत्तरात् (-र+आत्ति) श. ८, १, ४, २;  
 ६, १, १९<sup>३</sup>; तै. २, ५, १, ३; ८, १;  
 ८, ५, ८.  
 उत्तरा (-रऽआ-)द्वित्य-स्थाली- ली  
 श. ४, २, २, १६.  
 उत्तरा (-रऽअ-)घ (->र)रा- -राः तां.  
 १६, ८, ६; -राऽइव श. ५, ३, ४, २१.  
 उत्तरा (-रऽअ-)प (र->)रा- -रस्याम्  
 तैथा. १, १९, १.  
 उत्तरा (-रऽअ-)रणि- -णिम् श. ११,  
 ५, १, १५; १६; १७<sup>३</sup>; -ण्या श.  
 ३, ४, १, २२.  
 उत्तरा (-रऽअ-)र्ध- -धः तैथा. ५, १,  
 १; -धात् श. २३, ५; श. १, ७,  
 ३, २०<sup>३</sup>; -धं श. १, ७, ३, २०<sup>३</sup>;  
 ४, १, १, २७; ३, ५, ७<sup>३</sup>; ४, २, १६;  
 ५, ४, २, १०<sup>३</sup>; ५, १, १, ९, १, १०;  
 ५, २, १; जै. ३६; -धेन श. १,  
 ३, १, १३; ७, २, २, ११; ३, २, ११;  
 ९, १, २, २७; का. २, २, ४, १०.  
 उत्तरार्ध्य, ध्या- -ध्यः श. ३, ५,  
 १, २६; ७, २, ७; -ध्याम् गो. २,  
 १, ११; -ध्याम् श. ७, १, १, २१;  
 -ध्यां श. ५, २, ४, ५.  
 उत्तरार्ध्यापूर्वाध- -धं श. १, ६,  
 ३, ३९.  
 उत्तरार्ध्यापूर्वा ( -वंऽअ- ) द्वय-  
 -द्वयं तां. ९, ९, ९.  
 उत्तरा-वत् -वत् श. २, १, १, १३;  
 २, ११; ३, १, ३, १६; का. १, १,  
 १, ९; २, ७; -वन्त्वम् तै. २, ४, ७, ८.  
 उत्तरा-वती -ती तै. २, १, ४, १;  
 जै. १६८; -तीः शां. २, २; -तीम्  
 तै. २, १, ४, १; जै. १६८.  
 उत्तरा-सद् -सद् श. ५, २, ४, ६;  
 -सद्भ्यः श. ५, २, ४, ५.  
 उत्तराहि (-र+आहि) श. २, १, २, ४;  
 ३, २, ३, १५.

उत्तरा (-रऽआ-)द्वृत्ति- -तिः श. ११,  
 ५, ३, ३; ६.  
 उत्तरि (रिन्->)णी- -ण्याऽ-ण्या गो.  
 २, ४, १०<sup>३</sup>.  
 उत्तरे (-रऽइ-)हा- -हाम् श. ३, ७;  
 १३, ७<sup>३</sup>.  
 उत्तरे-द्युस् (: ) तै. १, ८, ४, ३.  
 उत्तरो (रऽउ)त्तरिन्- -णः शां. २, २.  
 उत्तरोत्तरिणी- -णी प. २, १०;  
 -णीम् ऐ. ७, २०; ८, ६; ९; १०;  
 -ण्या ऐ. ३, ४, ४, ४.  
 उत्तरो (-रऽउ-)त्तरि-क्रम- -मः  
 ऐथा. २, ३, ३.  
 उत्तरो (-रऽउ-)त्तरि-ता- -तायै शां.  
 ३०, ३.  
 उत्तरो (-रऽओ-)ष्ठ- -ष्ठः शां. ३, ७;  
 -ष्ठे शां. ३, ७.  
 उत्तान्, न्ना (-द्वृत्त) -नः श. १०,  
 ५, ५, ७; तै. २, २, ५, ३; ३, २, ५<sup>३</sup>; ४,  
 ६<sup>३</sup>; तैथा. ३, १०, २, ४; -नम् शां.  
 २, २; श. ३, ८, २, १२; ७, ४, १,  
 १८; १०, ५, ५, १, ५<sup>३</sup>; ६; ७<sup>३</sup>; १२,  
 ५, २, ७; -नस्य तै. २, ३, ४, ५;  
 -ना श. ३, २, १, २९; -नाम् श.  
 १०, ५, ५, ७; -नाम्ऽइव श. ३,  
 २, १, २९; -नाय तै. २, २, ५, ३,  
 तैथा. ३, १०, ४; तां. १, ८, ११;  
 जै. ७, ११, २, ७; -नायाः श.  
 ६, ३, ४, ४<sup>३</sup>; -ने श. १०, ५, ५, ७;  
 -नेन श. १, ७, १, २०; ४, १, १,  
 २४; २, २३; १४, १, ३, २४.  
 उ (-द्व->)वृत्तद्, उचुद् तया. ४,  
 ३९, १<sup>३</sup>.  
 उ (-द्व->)वृत्तद्, उद्वृणत् तै. २,  
 २, ३, १.  
 उ (-द्व->)वृत्तद्, उत्तर तैथा. ६, ७, ३;  
 उद्भूतिरिन् श. ६, ६, ३, १५;  
 तैथा. २, ५, ३; उत्तरेम श. १३,  
 ८, ४, ३; तैथा. ६, ३, २.

उत्तीर्ण- -र्णः सा. ३, २, १०.  
 उत्था (-द्वृत्त्या), उत्तिष्ठते तैथा. १०,  
 ६४, १; उत्तिष्ठति ऐथा. २, १, २<sup>३</sup>;  
 ३, १<sup>३</sup>; शां. ३, ४; श. ३, २, ३, १३;  
 १४; ४, ३, १, १; ६, ४, ३, ९; तै. ३,  
 ३, १०, ४; उत्तिष्ठति श. १०, ६,  
 २, ८; ९; १०; तां. १५, ११, ९; सा.  
 ३, ६, १२; उद्भूतिष्ठति श. ८,  
 २, ४, २०; ११, १, ६, ३२;  
 १४, ८, १४, १; उत्तिष्ठन्ति ऐ;  
 २, २०; ४, १७; शां. ७, ६.  
 श. १, ३, १, १९; उत्तिष्ठन्ति  
 श. ४, ६, ८, २; १४, ४, ४, १;  
 २; ३; तां. ४, ८, १०; १२<sup>३</sup>; १३;  
 १४; १५<sup>३</sup>; ५, ९, १४<sup>३</sup>; १०, ४,  
 ९; १३, २, ६; १५, ४, ३; ९, ९;  
 १०, ९; १३; १५; ११, ३; ५; १२, ४;  
 जै. १२५; १६०; १६२<sup>३</sup>; २०३; प.  
 ५, ९; उत्तस्थौ श. १४, ५, १,  
 १५<sup>३</sup>; जै. १९८; उत्तस्थुः जै.  
 १९८<sup>३</sup>; उत्तस्थुः तां. २५, ६,  
 ५; जै. १५६, २०५; प. १, ४;  
 उत्तिष्ठ ऐ. १, २२; ४, ३१; ५,  
 ६; १८; ऐथा. १, २, १; शां. २०,  
 ३<sup>३</sup>; श. १४, ९, ४, १८; उद्भूतिष्ठ  
 श. ६, ४, ३, ९<sup>३</sup>; ५, ४, १३<sup>३</sup>;  
 तैथा. ४, २, १; ३, २; ५, २, ६; ६, ४,  
 २<sup>३</sup>; उद्भूतिष्ठ तै. ३, ७, ८, २;  
 उत्तिष्ठत श. १३, ८, ४, ३; तैथा.  
 १, २७, २; ६, ३, २; १०, ६०, १; जै.  
 १७६; २०९; उत्तिष्ठाम ऐ. ४, १७;  
 तां. ४, १, १; उद्भूतिष्ठ ऐथा. २,  
 १, ४; शां. ६, १; श. ११, १, ६, ५;  
 उद्भूतिष्ठ तै. १, १, ३, १०; तैथा. १,  
 २३, ४, ५<sup>३</sup>; ६<sup>३</sup>; जै. १, १५, ३, ८;  
 ३, ७, १, ३; उद्भूतिष्ठ जै.  
 १४, उद्भूतिष्ठ ऐ. ४, १७; तैथा.  
 १, २३, २; ७<sup>३</sup>; तां. ४, १, १; जै.  
 १६२<sup>३</sup>; उद्भूतिष्ठ जै. १४;

† 'उत्तराहिम्' इति कालि. मुपा. । ‡ = ऐ. ३, ४४; 'उत्तरोत्तरिणी-' इति पाठः स एवास्मान् सार्थवान् भाति  
 अत्र. । § 'उत्तरिणी-' इत्यत्र टि. द. ।

उत्तिष्ठेत् शां. २०, ३; तां. ९, ३, १; जै. ४; १३; उदस्थात् ऐ. ५, २७; ७, ३; शा. १२, ४, १, ९; तै. १, ४, ३, १; उदथात् सं. १, १, १३, उदस्थुः शा. ४, ६, ८, २; उदस्थाता ३ (= उदस्थात्) तां. ४, ८, ११; १५, १२, ३.

उत्थापयति शांआ. ५, ३; शा. ६, ४, ३, ९; तै. १, ४, ३, २; उत्थापयति शा. १०, ५, २, २०; १४, ८, १४, १; जै. ४; उत्थापयन्ति ऐ. ७, २७; २८; शा. १२, ४, १, ९; १३, ५, २, ९; उत्थापयामि गो. २, ४, १२; उत्थापयामः शा. १२, ४, १, ९; उत्थापयाञ्चकार जै. १५१; उत्थापयाञ्चुः ऐ. ७, २७; उत्थापयत् ऐ. ७, २७; उदस्थापयन् तै. २, २, ८, ५; उत्थापयन् गो. २, ४, ११; १२; उदस्थापयेत् ऐ. ५, २; ७; ७, ३; शा. १२, ४, १, १०; तै. १, ४, ३, १. उत्तिष्ठति शा. ११, १, ६, ५.

उत्तिष्ठत् -त् तां. ५, ९, १४; -तान् ऐ. ७, २७; -न् ऐ. ७, १५; शा. ४, ५, ४, १०; का. २, १, १, ९; तां. १३, २, ५; -न्तम् तैआ. २, २, १, ४, ४, २, ५; जै. १३.

उत्थाः गो. २, ४, १११.  
उत्थानुम् जै. १३०.  
उत्थानु- -ता जै. १५०.

उत्थान- -नम् शा. ४, ६, ८, २; तां. १५, १०, २; २५, १०, १९; २०; २१; सा. ३, ९, १; -न्त्य तां. १३, २, ६; १५, ८, ३.

उत्थानीय- -म् तां. २३, १९, ११.  
उत्थापित- -त् गो. २, ४, १२.  
उत्थाप्य सा. २, २, १; २; ३; ४; ५; ४, १; ६, १०; ११; ५, ४; ८.  
उत्थाप्यमान- -न्ता ऐ. ७, २७.

उत्थाय शा. ६, ५, ४, १३; १३, ३, ६,

६; ७; ५, २, १६; जै. ८५; १९९.  
उत्थित- -त् सा. ३, ८, ३, ३०; तै. ३, ७, ६, १९; -तम् जै. १, १२, ४, ४; -ते शा. १, ८, १, ४; ५; जै. १२७.

उत्पट- -त् सा. १४, ६, ९, ३१.

उ(इ→)त्/पत् उत्पतति शा. ३, १, २, १६; उत्पतति शा. ३, ८, २, १४; तां. ५, १, १७; जै. ११५; उत्पतन्ति ऐ. ५, २८; तै. १, २, ६, ४; जै. १७६; उदपतत् ऐ. ३, २५; २६; शा. १०, २, १, १; उदपतताम् तै. १, १, २, ५; जै. १०२; उदपतत् ऐ. ३, २५.

उदपिपतिषत् शा. १०, २, १, १.

उत्पतत् -त् तां. ७, ५, १७.

उत्पतितुम् शा. १०, २, १, १.

उत्पतिष्यत् -त् ऐ. ४, ७.

उत्थाता(-तञ्ज)-ञ्जत- -तः, -त्तु गो. २, २, ५.

उ(इ→)त्/पद्, उदपघत शा. १, ७, ३, २०.

उत्पत्ति- -त्ति गो. १, १, २५.

उत्पत्त्यमान- -नः तैआ. १, २, ४.

उत्पादन- -नेन जै. १०१.

उ(इ→)त्/प्रा/मृ, उत्प्रावमुहुः शा. २, ४, ३, २; का. १, ३, २, २.

उत्परिपश्यत्(-इपरि/इम्) -न्तः तै. २, ६, ६, ४.

उत्पल- -ले सा. २, ६, ११.

उत्पवन-उत्पवितु- उत्पू. ३.

उ(इ→)त्/रपा, उत्पिबन्ते शा. ५, २, ४, ७; ११.

उ(इ→)त्/रपा, उत्पाहि शा. १२, ८, ३, ११.

उत्पाटि(-उट्ट →)का- -का शा. १४, ६, १, ३०.

उ(इ→)त्/पिप्, उत्पिपेप तैआ. १, ५, २.

उ(इ→)त्/पृ, उत्पुनाति शा. १,

१, ३, ३; ३, १, २, ५; का. २, १, ३, १; तै. १, ५, ६, ४; ३, २, ५, १; उत्पुनाति शा. १, १, ३, ५; ६; ३, १, २२-२४; ५, ३, ५, १६; १८; का. २, १, ३, ३; तै. १, ५, ६, १; २, ५, ३, ३; ३, २, ५, १; २; ३, ४, ४; ६; उत्पुनन्ति तै. १, ५, ६, १; ३, २, ३, १०; उत्पुनामि शा. १, १, ३, ६; ३, १, २, ३; २, ४, ५, ३, ५, १५; १६; का. २, १, ३, ३; तै. १, ५, ६, ३; उत्पुनातु तै. ३, २, ५, २; उत्पुनीति तै. ३, ५, १२, ६; उत्पुनीयात् तै. ३, ३, ४, ६.

उत्पवन- -न्त्य शा. १, ३, १, २२.

उत्पवितु- -तारः शा. १, १, ३, ६.

उत्पूत- -तम् ऐ. २, २३; ५, ४, १; -ताः तै. ३, ५, ४, १४.

उत्पूय शा. ३, ४, १, १८; ५, २, १; ३, ६; १२, ४, ४, ६; ७; का. २, १, ३, १; जै. १५१.

उ(इ→)त्/पृ, उदपारयेताम् जै. १९२.

उ(इ→)त्/प्र/पद्, उदप्रपत् ऐ. ३, ३, ३.

उ(इ→)त्/पृ, उद्ववति ५, ५, ५. उद्ववत जै. ११२.  
उद्ववत् जै. १५४.

उत्स- -सः शा. ६, ७, ४, ४; ७, ५, २, २४; तै. २, ४, ६, ३; ६, ४, ४; ३, ५, ६, ११; जै. २०; २२; -स्तम् तैआ. १, २, १; शा. ६, ५, ४, ४; ७, ५, २, ३४; तै. ३, ५, ४, १६; तैआ. ६, ६, १; -स्तत शां. २०, ४; -स्तौ शा. ७, ५, १, ३१; तै. १, ४, ४, ९; गो. १, २, ८.

उ(इ→)त्/सञ्, उद्...सञ्चे तै. ३, १, ३, २.

उत्सञ्ज(-इ/सञ्ज) तां. २६, ९, ३.

उ(इ→)त्/सद् → सोद्, उत्सोदति

† 'उत्थायाम्भुत्थाय' इति वा 'उत्थायोत्थाय' इति वा नूना. ३. ‡ उदप्रवत (उद्/प्र) इति. २११. पा. १. § अन्वोदात्तः स्वरभावो वा मुपा. विन्त्यः ।

शा. ६, ५, ४, ३; जै. ३, ३, ४, ६;  
 उ; उत्सोदन्ति श. १३, ४, ४, १;  
 उत्ससाद श. ११, ८, ४, ६;  
 उद्...सीदेत् गो. २, ४, ९.  
 उत्सादयति श. ९, २, १, १८; २०;  
 २३; ५, १, २२; १४, ३, १, १; १४;  
 १६; उत्सादयति श. ९, २, १,  
 १९; २०; २१; २२; उद्सादयन्  
 श. ९, ५, १, २२; उत्सादयेत् श.  
 ९, २, १, १९; २०; १४, ३, १, १४;  
 १५; उत्सादयेत् श. ९, २, १, १९;  
 २१; २२; १४, ३, १, १४.  
 उत्सन्न- -ञः का. १, ५, १, ३८;  
 ६, २, ८; -ञम् श. ६, २, १,  
 ३९; ७, ३, १, ४२; १२, ७,  
 २, ११; -न्नम्ऽइव १४, ३,  
 १, १; तै. १, ३, १, १; -ञाः श.  
 ६, २, १, ३९; -ञे श. ७, ३, १,  
 ४२.  
 उत्सन्न-यज्ञ- -ज्ञःऽइव श. २, ४, ३,  
 ४८; ६, २, १९; १३, ३, ३, ६.  
 उत्साद्- -देभ्यः तै. ३, ४, ६, १.  
 उत्साद-त्सुः(ः) तै. ३, ६, ११, २.  
 उत्सादन- -नम् श. ९, २, १, २३.  
 उत्सादाना(-नऽअ)-र्थ- -म् श.  
 १४, ३, २, २१.  
 उत्सादयत्- -त् सा. ३, १, ७.  
 उत्सादयिष्यत्- -न्तः ऐ. १, २२.  
 उत्साद्य श. ९, २, १, २३.  
 उत्सर्ग-उत्सर्जम् उत्सृज् द्र.  
 उ(द्→)त्/सृज्, उत्सृजति श. ६,  
 ८, १, ११; उत्सृजेत् श. ६, ८, १,  
 १०; उत्सृजेताम् श. ३, ५, ३,  
 १७.  
 उत्सृजत्- -त् श. १४, ७, १, ४२.  
 उत्सृह(द्/सह) उत्सृहे श. १, ३, ३,  
 ५, १, १; उत्सृहेत् ऐ. ३, ४४;  
 गो. २, ४, १०.  
 उत्साक्ष्ये श. १, ३, ३, १३.  
 उत्सृग्(कम्) तै. १, १, ६, १.

उ(द्)त्/सिञ्(→सिञ्), उत्सिञ्चति  
 शां. २, २.  
 उत्सिञ्च्य श. १, १, १, १८; १२, ४, २,  
 ९; का. २, १, १, १३.  
 उ(द्)त्/सिध्, उत्सिधिषुः जै.  
 १३१; उदसेधन् तां. १५, ९, ११.  
 उत्सिध्य तां. १९, ७, ४; जै. १३१.  
 उत्सेध- -धः तां. १५, ९, १०; -धम्  
 श. १३, २, २, ९; तै. ३, ८, २३,  
 ३; -धेन तां. १५, ९, ११; १९,  
 ७, १; ४; जै. १३१.  
 उत्सेध-निषेध- -धाभ्याम् तां. १५,  
 ९, १३; -धौ तां. १५, ९, १२;  
 १९, ७, ४.  
 उत्सेधपरोक्षवृ(द्ध→)द्धा सं. १.  
 उ(द्→)त्/सृज्, उत्सृजते शां. १५,  
 ३, ४; तै. २, ४, १, १०; जै. १३१;  
 उत्सृजति ऐ. २, ४; ऐआ. १, ५,  
 १; शां. ५, ७; ८, ५; ११, ६; १८,  
 १०; २२, १; शांआ. २, १; श.  
 ३, ३, २, १९; ७, २, ८; ७, ५, २,  
 ३२; तै. १, ३, १, ६; ६, ८, ९; ९,  
 १०; ३, ८, ९, ३; उत्सृजन्ते जै.  
 १६४; उत्सृजन्ति शां. १९, ६;  
 श. ५, २, ३, ७; ७, ५, २, २९; ३०;  
 १३, २, ४, ३; उत्सृजन्ति श. ७,  
 ५, २, २९; १३, १, ३, १; तै. ३,  
 ८, ६, १; ८, १; ९, ९, ३; तां. ५, १०,  
 १; ३; ७; ६, ८, ४; २३, १५, २; गो.  
 २, ३, १७; उत्सृजामः श. ७, ५, २,  
 ३०; उत्सृजिरे जै. ८५; उत्सृ-  
 क्ष्यामः ऐ. ७, १६; उत्सृज तां.  
 १९, ७, १; मं. २, ८, १४; उत्सृजत  
 तैआ. ६, १२, १; उत्सृजायहे  
 जै. २०३; उत्सृजामहे जै. १६४;  
 उदसृजत तां. १५, १०, ११; जै.  
 २०३; उदसृजत् श. १३, ६, २,  
 १३; तै. १, ५, ५, ६; तां. १९, ७,  
 १; २५, १, ११; उदसृजन्त तां.  
 २३, १५, २; जै. ८५; १३१;

उद्...भसृजन्त तां. १०, १२, २;  
 उत्सृजेत् श. ३, ७, २, ८; ७, ५,  
 २, ३१; उत्सृजेत् तै. ३, ९, १, ३;  
 सा. १, ४, १; उत्सृजरेत् जै. १६४;  
 उत्सृजेयुः तां. ५, १०, २; ५;  
 उत्सृजेमहि जै. ८५.  
 उत्सृज्यते शां. २७, १; शांआ.  
 २, ११; उत्सृज्यन्ते शां. १६, ५.  
 उत्सर्ग- -र्गम् शां. ८, २; जै. १६४;  
 -र्गैः श. ७, ५, २, ८.  
 उत्सर्जम् (णमुल्) श. ५, २, ३, ७.  
 उत्सृजत्- -न्तः शां. ८, २; तां. २५,  
 १, ११.  
 उत्सृजमान- -नम् जै. १६४; -नस्य  
 श. २, ६, ३, १२.  
 उत्सृज्य श. ९, ५, १, १३; १४; १५;  
 मं. २, ८, १४.  
 उत्सृज्य, ज्या- -ज्यम् जै. १६४;  
 -ज्याः जै. १६४; -ज्याइम् तां.  
 ५, १०, ४; जै. १६४.  
 उत्सृष्ट, ष्टा- -ष्टः श. ५, २, ३, ७;  
 -ष्टम् तां. ५, १०, ५; ६; जै.  
 १६४; गो. २, ६, १६; -ष्टा सं.  
 १; गो. २, २, १७; -ष्टाः शां. २३,  
 ४; तां. ५, १०, ९; -ष्टाम् श. ४,  
 २, २, १०.  
 उत्सृष्टि- -ष्टिः जै. ८५; २०३; प.  
 १, ३; -ष्टिम् जै. १६४; -ष्ट्ये  
 प. १, ३.  
 उत्सृक्ष्यमाण- -णः का. १, ६, ३, ८.  
 उद्→, त्/सृप्, उत्सर्पति तैआ. १,  
 १४, ३; ४; उत्सर्पन्ति तैआ. १,  
 १४, २; ३; उत्सृप तैआ. १, १४,  
 ४; उत्सृपत तैआ. १, १४, २; ३;  
 उदसर्पत् ऐआ. २, १, ४; उत्सर्पेत्  
 शां. ३, १; तै. ३, ११, ९, ८.  
 उत्सृष्य श. २, ३, १, २१; ११, ५, ३,  
 ४; ७; का. १, ३, १, १३.  
 उत्सेध-उत्सिध् द्र.  
 उ(द्→)त्/स्ना, उत्सनाति तै. ३, ७,

† -न्तुः इति मुपा. स्वरचिन्त्यः। श. तु 'उत्सन्नयज्ञः' इति समस्त पदं पपाठ, अत्र. ।

५,३; उत्सन्नान्ति श. १२, २, १,  
५<sup>३</sup>; उत्सन्नान्ति श. १२, २, १, ५.  
उत्सन्नान- -नात् दे. ३, ४.  
उत्स्यूत(द्/सिच्)- -तः शां. १, ५.  
उद् ऐ. ३, ३७; ४, ४; ९; ३२; ५, ८; १३,  
७, ७; ऐआ. ५, २, ३; शां. १७;  
३; २४, ७; २९, ६; शांआ. १, २; ८, ५;  
श. ६, ६, ३, १५<sup>३</sup>; १३, ५, १, ११;  
८, ४, ७; १४, ४, १, २५<sup>३</sup>; तै. २, ५,  
१, १; ७, १६, ४; ८, १, ६; ३, १, ३, ३;  
७, ११, २<sup>३</sup>; तैआ. २, ४, १; ४, ११;  
८<sup>३</sup>; १७, १; १९, १; २०, ३<sup>३</sup>; ५, ९,  
११; ६, ३, २; ४, २; ९, ३; तां. ९,  
९, १२; जै. ७०<sup>३</sup>; जैउ. १, १२,  
३, ५; १८, २, ७<sup>३</sup>; ८; २, ३, ३, ३; ८<sup>३</sup>;  
५. ५, १२; सं. २, ५, ३; ५; सा. २,  
१, ५; ९; ४, ९; ५, ३.  
उदक- -कम् ऐ. २, १९; ८, २४; शांआ.  
४, ७; श. १, ८, १, ६<sup>३</sup>; ३, ३, ४, ३१;  
४, १, ५<sup>३</sup>; ११, ४, १, १५<sup>३</sup>; १३, ८,  
४, ५; १४, ५, ४, १२; ९, १, ७; तै.  
१, ५, १०, ७; तैआ. १, ४, ३; ९, ५;  
३२, ३; ६, १२, १; जै. १३५; १६०;  
सं. २, ८, १४; सा. १, ३, २; ३, ६;  
२, ३, २; ३, ६, १; गो. १, १, ३९;  
२, ७; ३, ११<sup>३</sup>; १२<sup>३</sup>; -कस्य तैआ.  
१, २६, ७; -कानि तैआ. ६, ११,  
२; जै. ६; सा. ३, ५, १; -के ऐआ.  
३, २, ४; शांआ. ८, ७; श. १२,  
१, ३, २३; १३, ३, ८, ५; १४, ५,  
४, १२; ९, ४, ६; जै. १८१;  
१९८<sup>३</sup>; सा. १, ४, २१; ६, १; ७, १;  
६; ७; ३, २, ८; गो. १, ४, १३; २,  
२, ५; -केन श. २, २, १९; ९,  
५, २, १४; १३, ८, ४, २<sup>३</sup>; का. १,  
२, २, १५; तैआ. ६, ४, १; सं. १,  
६, २; सा. २, ७, ५.

उदक-तर्पण- -णम् सा. १, २, ५.  
उदक-धारा- -राम् ऐ. ७, १२.  
उदक-पात्र- -त्रम् शांआ. ४, ७.  
उदक-पेय- -म्इव शां. १२, ६.  
उदक-याजिन्- -जी शां. १२, ४.  
उदक-वत्- -ता श. १, ७, १, २०.  
उदक-वर्त्मन्- -ना तैआ. १, १२, ५.  
उदकाञ्जलि- -लीन् सा. २, १, ११;  
३, १, ४.  
उदके-चर- -राः श. १३, ४, ३, १२.  
उदको(-कडउ-)पस्पर्शन- -नम् सा.  
१, २, ५.  
उदकोपस्पर्शाना(-नऽअ)-र्थ- -म् सा.  
३, ९, १.  
उदकोपस्पर्शिन्- -शीं तैआ. १,  
३२, १.  
उद, उदन्- -उदक.  
उद-कमण्डलु- -म् श. १२, ४, १,  
५; ८.  
उद-कुम्भ- -म्भः श. ३, ३, २, ५;  
-म्भम् ऐआ. ५, १, १; शांआ. ४,  
१५; श. ३, १, २, २; -म्भे श. ३,  
३, २, ५.  
उद-चमसु- -सम् श. ७, २, १,  
१७; -साः श. ७, २, ४, २;  
-सान् श. ७, २, ४, १; ३; ४; ७; ८;  
९; १२; २५; २९.  
उद-धि- -धिः गो२, २, ५.  
उदन्त- -न्ते तै. १, २, ६, २.  
उदन्या- -न्याः सं. १, २, ५.  
उदन्यु- -न्युः जै १५१<sup>३</sup>; -न्युनाम्  
जै. १५१.  
उदन्वत्- -न्वः जै. २२४; -न्वत्  
तै. ३, २, ३, १२.  
उद-पात्र- -म् ऐ. ५, २७; ७, ३;  
श. २, ४, २, १६; २३; ६, १, ४१; ३,  
३, ४, ३१; ८, ५, १०; १४<sup>३</sup>, ९, ४,

१८; का. १, ६, १, २३; २७; -त्रे  
श. ३, १, २, ८.  
उद-पुत्- -तः गो. २, ४, १६.  
उद-मय- -यः ऐ. ८, २२; -यम्  
ऐ. ८, २२.  
उद-मेघ- -घे तैआ. १, १०, २.  
उद-वाह- -हासः तै. २, ५, ५, ३;  
उद-शराव- -वम् सा. ३, ४, ४.  
उद-स्तोक- -म् श. १, ७, १, १८;  
२, ३, १, १६; का. १, ३, १, ९<sup>३</sup>.  
उद-स्थाली- -म् श. १२, ४, १,  
५; ८.  
उद-हरण- -णम् श. ९, १, ३, ६;  
-णे श. ९, १, २, ९.  
उदाभिपिक्ता- -क्ताः ऐआ. ५,  
१, १.  
उद्/भञ्, उद्जसे श. १४, ६, ७, ४;  
उद्जताम् श. १४, ६, १, २;  
उद्ज श. १४, ६, १, ३; उद्वाजव  
तै. २, ८, ५, २; उद्...भाजव ऐ.  
६, ७; गो. २, ५, १३; उदाजन् ऐ.  
६, २४.  
उद्/भञ्, भञ्, उद्चित जै. १८६.  
उद्च्यते श. १४, ८, १, १.  
उद्च्य श. ५, १, ४, ५.  
उद्ञ्- -क्, ग् ऐआ. ५, २, ४; श.  
१, ७, १, १२; ६, ३, १; ३, ९, ४, २१;  
४, ४, २, ८; ५, २, १, ९; ४, २, ५; ६,  
४, २, १०; तां. १४, १०, ३; जैउ.  
४, ११, ५, १२; गो. २, ६, १३;  
४, ११, ५, १२; गो. २, ६, १३;  
-ञ् ऐ. १, ८<sup>३</sup>; ८, ९९; १०<sup>३</sup>;  
शां. १८, १४<sup>३</sup>; १९, ३<sup>३</sup>; श. १,  
५, १, २५; ७, १, १२; १३; २, ६,  
२, ५<sup>३</sup>; ७; १७; ३, ५, १, ३; ६; ७, १,  
१०; ९, ३, १५; ५, १, ५, १३; ३, १,  
९<sup>३</sup>; ४, १९; ६, ६, २, २<sup>३</sup>; ४<sup>३</sup>; ७,  
२, १; १२<sup>३</sup>; ७, १, १, २१; ३०; ४, १,

† तां. ८, ८, १३; ऊ इति निधनम् । ‡ 'उदाभिपिक्ताः' इति K.T. मुवा. तै. २, ७, ८, २; इत्यत्र च । एष  
एव च साधोयान् पाठ इत्यस्मन्मतम् । कां. तु यथोपरि मुद्रितं तथैव । किञ्चोपरि मुद्रितं पाठं सा. 'उदयेऽभिपिक्ताः  
इत्येवं व्यञ्जयौ । तत्रापि 'उदकेनाभिपिक्ताः' इत्येवास्मान्भाति । § सा. पद्मान्तरे 'प्राडुदञ्' इत्येतदेकमेव पदं  
मत्वा षयोरन्तराल्पार्धनिर्भेदानां दिशमाह ।

३५<sup>३</sup>; ३९; ४२; ५, २, ३१; का.  
१, १, ३, २; ३; ६, २, ३<sup>३</sup>; तै.  
१, ६, ३, ८; ९, ४; ३, ७, २, ६, ८,  
५, २; ११, ७, १; तैआ. ४, ६, २; ५,  
८, ५; तां. ६, ४, १४; जै. १५६;  
जैउ. १, ९, १, ९; ष. १, ४<sup>३</sup>; -ञः  
शां. ५, ७<sup>३</sup>; ७, ६; २७, ६; श. १,  
२, ४, १०<sup>३</sup>; २, ६, १, ३, ७; ४, ४, ५,  
९; १३, २, ८, १<sup>३</sup>; १४, ३, १, १३;  
६, ११, ५; का. १, ६, १, २४; २, ४;  
२, २, २, ७<sup>३</sup>; तै. १, ३, ६, ६; ६, ९,  
७; ३, २, ९, ७; ८, २२, १; तां. ५,  
६, ७; जै. १५६; १८७; ष. ३, १;  
गो. २, १, २५; -ञम् ऐ. २, ११;  
शां. १८, १२; श. १, २, ५, २२; ३,  
६, ४, १२; ४, १, १, २८; ५, २, ४,  
१९; ६, ४, २, १०; ४, १८; ८, १, ७,  
१२; ७, ३, २, ११<sup>३</sup>; १९; ११, ८, २,  
१; १३, ४, २, १५; १४, २, २, ३८;  
का. १, १, ४, २३; २, २, ३, २१; तै.  
३, १२, ५, ५<sup>३</sup>; तैआ. ५, ८, ५, ९;  
९, ३; गो. १, ३, ११; १२; २२;  
-ञौ श. १४, १, ३, २७<sup>३</sup>; -दीचः  
ऐ. १, १४; ६, २२; श. ३, ८, २,  
१७; ९, १, २४; ६, २, १, ६; ४, ४,  
२२; ७, २, २, २१; तै. २, १, ३, १;  
४, १, ३; ३, २, १०, १; गो. १, ३,  
१३; २, ४, ६; ६, ४.  
उदीची- चीं शां. ७, १०; श.  
१, ७, १, १२; ८, ३, १८; ३, १,  
१, २; ७, २, ३, १५; ४, २२; ६,  
१, २३; ४, १२; ७, २, ५, ७; ४,  
५, ८, ११; ५, ३, २, ५; ६, ४, ४,  
२२; ६, २, ३; ८, ३, १, १२; १४; ५,  
३, ५, ६, १, ८<sup>३</sup>; ९, ३, ४, १३; १०,  
६, ५, ३; ११, ८, ३, ६; १३, ४, २,  
१५; ५, ४, २४; ६, २, १८; ७, १,  
१३; ८, १, ६; १४, १, २, २; ६, ११,  
५; का. २, २, ३, १६; तै. ३, ३, ३,

२; ११, ५, २; १२, ९, १; तैआ. १,  
२३, ६; जै. ११७; ष. ३, १; गो.  
१, ५, १५; -चीः श. ९, १, १, ३८;  
तैआ. ४, ६, १; जै. १८७; गो. २,  
३, १७; -चीम् ऐ. १, ७; १४; शां.  
२, २; ७, ६; २२, ९; श. ३, २, ३,  
१५<sup>३</sup>; ५, १, २७; २८; ४, ५, ७, ४; ५,  
४, १, ६; ५, १, ६; ७, १, १, ५; २, २,  
१०; ३, १, २३; ११, १, ६, २४; २,  
७, ८; १३, ८, २, ६; तै. १, ७, ७, २;  
२, १, ८, १; ३, २, १, ३<sup>३</sup>; ९, ८; ७, ४,  
८; तां. ६, ४, १४; ष. ५, ६; गो.  
१, १, ४; १०; १९; २, १८; ५, १८;  
-च्यः गो. १, १, ७; २, १०; -च्याः  
गो. १, १, १०; -च्याम् ऐ. १,  
१४<sup>३</sup>; ८, १०; १४<sup>३</sup>; १९; शां. ७, ६;  
श. ७, २, ३, २३; १०, २, ६, ३; ११,  
६, १, ११; १४, ६, ९, २४; तैआ.  
२, ११, १<sup>३</sup>; तां. १६, १३, १२;  
ष. २, ४; जैउ. १, १०, १, ६; मं.  
२, १, ४; -च्यै श. ७, ३, २, ११;  
तैआ. २, २०, १; -च्यौ श. २, ६,  
२, ५; का. १, ६, २, ३.  
उदक्-कूल- लेषु सा. १, ३, २.  
उदक्-प्रवण,णा- णम् श. ३, १,  
१, २; -णा श. १, २, ५, १७; का.  
२, २, ३, १६.  
उदक्-शिरस्- -सम् सा. २, ५, ३.  
उदक्-संस्य- -म् शां. ५, ७<sup>३</sup>; गो.  
२, १, २५<sup>३</sup>.  
उदग(-गुडअ-)ग्र,ग्रा- -ग्रः ऐआ.  
५, १, ३; -ग्राम् का. २, १, ४, १५.  
उदगयन्- -ने श. १४, ९, ३, १;  
तैआ. १०, ६४, १.  
उदगवो(-गुडहो-)मीय- -म् शां.  
२, १.  
उदग्दश- -म् श. ३, ३, २, ९.  
उदग्दशय- -शय्य तैआ. १,  
१८, १.

उदग्दश- -ने ऐआ. ५, १, १.  
उदङ्क- -ङ्कः श. १४, ६, १०, २.  
उदङ्क-मुख- -खः ऐआ. ५, १, २;  
गो. १, १, १५.  
उदञ्चन- -नम् ऐ. ७, ३, २; -नेन  
श. ४, ३, ५, २१.  
उदाचमृ† श. ३, ३, २, १४<sup>३</sup>;  
१५<sup>३</sup>; १६<sup>३</sup>.  
उदीचीन- -नम् तै. २, १, ३, ५; ३,  
२, ९, ८; -नाम् ऐ. २, ६; तै. ३,  
६, ६, १.  
उदीचीन-ग्रीव- -म् जै. १३९.  
उदीचीन-दश- -म् श. १, ७, १,  
१३; ४, ३, ५, २१.  
उदीचीन-प्रवण- -णः शां. ६,  
१०<sup>३</sup>; -णे श. १३, ८, १, ६; ८.  
उदीचीन-वंश,शा- -शम् श. ३,  
६, १, २३<sup>३</sup>; -शा श. ४, ६, ८, १९;  
-शाम् श. ३, १, १, ७.  
उदीचीना(-नडअ-)ग्र,ग्रा- -ग्राणि  
श. ३, ५, ४, २०; ६, १, १४; ७, १,  
७; १२, ५, १, १२; -ग्राम् श. १, २,  
१, १६; -ग्रे तै. ३, ३, ६, १०.  
उदीच्य- -च्याः जै. १०५; -च्याम्  
श. ११, ४, १, १; गो. १, ३, ६<sup>३</sup>;  
-च्यानाम् श. ११, ४, १, १; -च्येषु  
गो. १, २, १०.  
उदन्(-द्√अन्), उदनिति का. १,  
२, २, १०; उदनिति श. १४, ६,  
५, १; उदानम् जैउ. ४, ११, १, ६;  
उदन्यात् जै. ३४.  
उदन्त्- -नम् श. ४, १, २, २७;  
-मतः जै. २४.  
उदन्ती- -त्यः श. ३, ८, ३, २२<sup>३</sup>;  
४, १, २, १६.  
उदान- -नडङ्किति श. ११, ८, ३, ६;  
-नः ऐ. १, ७; ४, १४; ऐआ. २, ३, ३;  
शांआ. ११, २, ६; श. १, ३, १, ७;  
४, १, ५<sup>३</sup>; ३, ३; ३, १, ३, २०; ८, ३,

† उद्-आपूर्वाभ्याम् √अचतेः कमुलि रूपमथवा उत्पूर्वाद् √अचतेः णमुलि रूपमिति विमर्शनीयम् ।

‡ 'उदीचीनैवप्रवणः' इति आनमुपा. । § 'उदानृत्यः' इति मुपा. चिन्त्यः । § मुष् स्वार्थिन्त्यः ।



उदा(-द्ऽआ)/चक्ष, उदाचष्टे श. ३,  
३,३,४<sup>३</sup>.

उदाचम् उदञ्च द्र.

उदा(-द्ऽआ)/वत्न्, उदातनोत् तां.  
२०,१४,२.

उदात्त(-द्ऽआ/दा)-त्तम् सं. ३<sup>३</sup>;  
गो.१,१,२६; -त्तेषु सं. २.

उदात्त-त्तम- -मः सं. ३.

उदात्तानुदात्त- -योः सं. ३.

उदात्तोदात्त- -त्तः गो. १,१,२५.

उदात्ति- -त्तये गो. १,२,२४<sup>३</sup>.

उदाद्राय श. १,२,५, १९<sup>३</sup>; का. २,  
२,३,१८; तै. ३,२,९, १३.

उदा(-द्ऽआ)/द्, उदाद्रवति श.  
२,३,१,१७; १२,४,४, ६;७; का.  
१,३,१,१०; ५, १, २६; २,५; १०;  
२,२,४, १६; उदाद्रवत् तै. २, १,  
९,३.

उदान- उद/अन् द्र.

उदा(-द्ऽआ)/नी, उदानयति श.  
३,८,२,१; ४,४,२, १८; १३, २,  
८,३; का. १,५,१,१७; तै. १, ६,  
५,३; ३,९, ६,३; उदायन्ति श.  
१३,४,२,१; ५,१, १६; उदानिन्युः  
का. २,२,१, १५; गो. १,२,१८;  
उदानय श. ३,८,२,१.

उदानीत- -तान् श. ५,१,४,५.

उदानेष्यत्- -न् श. २, ५, २, २०;  
५,२,१,८<sup>३</sup>; का. १,५,१, १७.

उद/भाप्, उदापुः ऐ. ८, २३; श.  
१३,५,४, १४; २३; उदाप्नुवन् ऐ.  
४,२६; २८; उदाप्नुयात् श. २,  
६,२,१६; का. १,६,२,८.

उदायत्- उदे द्र.

उदार(-द्/ऊ)- -राः तै. २, २,९,२;  
-रान् ऐ. २,३१; तै. ३,१२,७,२.

उदावह(-द्ऽआ)/वह्, उदावहन्ति  
श. ३,३,३, १७.

उदावृणान(-द्ऽआ/वृ)- -नः जै.  
१३५.

उदा(-द्ऽआ)/शंस, उदाशंसते श.  
५, २,३,५; उदाशंसे जै. १३५;  
उद्...भाशंसे जै. १३५<sup>३</sup>; उदा-  
शंसते श. १,३,५, १५; ११, १,४,२.

उदास-उदस् द्र.

उदासृत्य(-द्ऽआ/सृ) जै. ७४.

उदाहित-तर- -रः ऐआ. ५,१, ३; श.  
७,४,१,३८.

उदा(-द्ऽआ)/ह, उदाहरति शां. ८,  
१०; श. १, १,१, २२; ३, १,  
२०<sup>३</sup>; का. २, १, २, १; २; उदा-  
हरति का. २,१,२,२; उदाहरन्ति  
ऐ. ७,१२; ८,२१; तै. १, ६,८,९;  
जै. ५९<sup>३</sup>; उदाजहार श. १४, ९,  
१,५; उदाजहार तैआ. ३, १२,  
७; उदाहरिष्यामः ऐआ. ५, १, ६;  
उदाहरन् जै. ६४; उदाहरताम्  
जै. ६३<sup>३</sup>; उदाहरेयुः तै. १, ६, ८, ९.

उदि(द्/इ→/अय्), उद्यते श.

६,२,१,५; उद्यते श. ६,२,१,५;  
का. १, ३, १, २<sup>३</sup>; उद्येति ऐ. १,  
७; ३,४१<sup>३</sup>; ४४<sup>३</sup>; ४,९; २०; ८,५;  
शां. २७, १; श. २,३,१, ३०;  
३६; ८,१,२,१; ६,१,१८; १०,३,  
५,३; १३,३,८,४, १४,४,३,३४<sup>३</sup>;  
का. १,२, ३, ७; ३, १, २१; २४;  
तै. १,४,४,३; ५; ६<sup>३</sup>; ५,२,१,१०,  
४; ७; २,१, ९,३; १०, ३; ८, ७,  
३; ३, १०, ३, १; तैआ. १, १४, १;  
उद्येति श. १,६,४, १९; २,३,१,५;  
३,८; ९; ३,८,२,२७; ३, २६; ९,४,  
२; ८; १७; ७,४,१, १४; ५,२, २७;  
११, १, ५,४; तै. १, ५, १०, ७;  
तैआ. १, ९, ६; १४, ११; ५, ९, ३;  
१०,४; ८, ८, १; तां. ३, ६, ३; ५,  
८, ५; १४, ५, १७; १७, ५, ७; १९,  
१०, १४; २०, १, ६; ५, ४; १६, ३; ४;  
जै. ४; ११७; १९४; जैउ. १, ८, १,  
६<sup>३</sup>; ३, ६, ९, ६; ४, ८, २, ६; १०;  
उद्यन्ति ऐ. १, ११<sup>३</sup>; शां. २७,

१; ३०, ३; श. २, १, २, ४; १२,  
१, ४, ३; २, ४, १६; का. १, १, २, ३;  
तां. १०, ५, ५<sup>३</sup>; ७, ४; ८, १; ११, ६,  
९; १२, १, १०; ७, १०; ९, २३; १३,  
१, १२; ३, २५; ७, १५; ९, २८; १४,  
५, ३०; ११, ३८; १५, १, १२; ५, ३७;  
८, ४; १८, ८, १६; २३, ३, ९; २४,  
१४, ८; १६, ६; १७, ४; २५, १, १५;  
२, ६; गो. १, ५, २; ३; ४; उदियाय  
श. २, २, ४, ६; का. १, २, ४, ५; जै.  
१५१; उदेता श. १, ६, ४, १४; ११,  
१, ४, १; उदेष्यति तां. २१, १, २;  
उदेष्यामः जै. १८६; उदियाति  
तैआ. ४, ३९, १; उदेत् तैआ.  
४, ४२, १; उद्...एत् तै. २,  
७, १६, ४<sup>३</sup>; उद्य जै. ११७<sup>३</sup>;  
उदिहि श. ६, ६, २, ६; तै. २, ७,  
१६, ४; उदैत् श. २, ३, १, १;  
उदैत् तैआ. ३, १२, २; तां. २१,  
१, ३; ५; जै. १४९<sup>३</sup>; गो. १, २,  
२१; उदायन् ऐ. २, १; ७, ५; शां.  
१२, २; श. ७, २, ३, २<sup>३</sup>; उदायन्  
तै. २, २, १०, ७; तां. १४, ३, २४;  
९, ४०; १५, ३, ३६; जै. ३७;  
जैउ. ३, ४, १, ६; ७; ८; उदियात्  
ऐ. १, ३; ७, ११; १२; शां. १७, ७;  
श. २, ३, १, ५; का. १, ३, १, २;  
उदियात् श. ६, ६, २, ६; ११, १,  
४, ४; का. १, १, २, १२; तां. १६, १३,  
१३; गो. २, १, ११; उदियाताम् श.  
४, २, १, २; उद्...इयाम् जै. ६१;  
१८०; १८१; २०१; उद्...इयाव  
जै. ४४; उदियासम् मं. २,  
५, १५.

उद्य- -यात् ऐ. ५, ३०; ३१; श. ३,  
२, २, २६; १३, ८, ३, २.

उद्ययन- -नम् ऐ. ३, ४३<sup>३</sup>; शां.  
३०, १; श. ९, ५, १, ४३<sup>३</sup>; ४४<sup>३</sup>;  
११, ५, ६, ३; १३, ८, १, ९; तैआ.  
१, ६, १; गो. २, २, १७.

उदयन-तस्(ः) तां. १३, १२, २;  
-ता ३: तां. १३, १२, १.  
उदयनीय, या- -य: ऐ. १, ७<sup>३</sup>; ११<sup>३</sup>;  
४, १४<sup>३</sup>; श. ३, २, ३, ६; २०; ४, १,  
१; ४, ५, १, १; १२, १, ४, ३; २, १,  
५; ३, ११; ४, १६; गो. १, ४, १४<sup>३</sup>;  
२२; ५, २; ३; ४; -यम् ऐ. १, ११;  
शां. ७, ७; ९; श. ४, ५, १, २; १२,  
१, २, ३; ३, २२; २, १, ५; ३, १०;  
गो. १, ४, ९; १०; २१; -यया गो.  
१, ४, ८; -यस्य ऐ. १, ११<sup>३</sup>; ६.  
२३; शां. ७, ५; श. ३, २, २, २१<sup>३</sup>;  
२२; ष. ४, १; -या श. ११, ३,  
३, २; -याम् तां. १८, ३, २; गो.  
१, ४, ७; -याय श. १२, २, ३, ११;  
गो. १, ४, २२; -यायाम् शां. ७,  
८; श. १३, ५, ४, २५; ६, २, १६;  
-ये शां. ७, ८; श. ३, २, ३, २१;  
२३; ९, ४, ४, १५; १६; तां. १५,  
१०, ३; -येन ऐ. १, ११; शां.  
७, ५<sup>३</sup>; ८; श. ४, ५, १, १; ९, ५,  
१, ३४.  
उदित, ता- -त: तां. १३, ८, २;  
१५, ८, ३; जै. ४, ५, १; ७, २, १०;  
-ता तै. २, ८, ७, २; तां. २५, ८,  
४; -ता: तै. २, ८, ९, ८; तैआ.  
१, ८, ६; -ताय तै. ३, १, ६, ४; ८,  
१६, ४; -ते ऐ. ४, १९; ५, १८;  
२९<sup>३</sup>; ३०<sup>३</sup>; ३१<sup>३</sup>; शां. २, ९<sup>३</sup>; १२,  
४<sup>३</sup>; २६, ११; श. २, १, ४, ८<sup>३</sup>; ९;  
३, २, २, २६; ४, १, २, ११; १२; १४;  
६, ६, ४, २; ७, ४, १४; ९, २, १, १;  
१३, २, १, ७; का. १, १, ४, ७<sup>३</sup>; ९;  
तै. २, १, २, ८<sup>३</sup>; १२; ३, ८, १६, ४;  
तैआ. २, ११, १; १५, १; तां. १३,  
८, २; जै. १; ११९<sup>३</sup>; १२०; १५१;  
जै. १, ८, १, २; ३, १, ४, २; ४, ५,  
५; ७, २, १२; सा. २, ४, ८; ८, ३;  
गो. २, ३, १३. उदित द्र.

उदित-होमिन्- -मिन: का. १, ३,

१, ४; -मिनम् ऐ. ५, ३०;  
-मिनाम् श. २, ३, १, ९; ३६; का.  
१, ३, १, २४; -मी ऐ. ५, २९.  
उदितोस्(ः) तां. ९, १, ३८.  
उद्यत्- -त: जै. ४, ७, २, ११;  
-ता तै. १, ६, ६, २; ७, ५; २, ७, ९, ४;  
-ति शां. २, ८; -ते तै. ३, १, ६,  
४; ८, १६, ४; -त् ऐ. ५, ३१<sup>३</sup>; श.  
१, ७, २, ११; २, १, २, १८; ३, ९;  
३, ३, ९; ४, १, २, १४; ५, ३, ४,  
१६; ६, ७, २, ४<sup>३</sup>; ७, ५, २, २७; ९,  
२, ३, १७; १०, ६, ४, १; का. १, १,  
२, १२; ३, २, ८; तै. ३, १, ३, २; ७,  
६, २१; २२; जै. १०; जै. १, ८,  
१, ६; ४, ५, १; ७, २, १०; ८, २, २;  
मं. १, ७, ६; ७; ८; -न्तम् ऐ. ७,  
२०; शां. ६, ६; १८, ९; शांआ.  
४, ७; श. ४, ६, ५, ५; का. १, १,  
४, ७; तै. २, १, २, १०; ७, ९, ४; ३,  
७, ४, ३; तैआ. १, १०, ७; २, २, १;  
मं. २, ५, १५; सा. २, ४, ९.  
उद्यती- -ती तां. २, १२, १; ३,  
२, १; ५, १.  
उदिङ्(द्/इङ्), उदिङ्गयति श. १,  
१, ३, ७; १२, ५, १, १२; का. २, २,  
३, ४; ५; तै. १, १, ८, ६; उदिङ्गय  
तैआ. ६, ६, २; उदिङ्गयेयु: जै.  
१८४.  
उदित, ता(√वद्)- -त: श. १, ६,  
४, १८; -तम् ऐआ. २, १, ५; शां.  
२, ८<sup>३</sup>; श. १, ४, ५, ८; तै. १, ८,  
३, ४; २, ८, ८, ७<sup>३</sup>; तैआ. ५, ६, ६;  
८, ३; ९, १०; -ता ऐ. १, ६; तैआ.  
४, १, १; गो. २, २, २३; -ते श. १३,  
५, २, २३; तै. १, ७, ५, ३; १०, ५.  
उदित-तर- -रम् इव शां. १९, २.  
उदितानुवादिन्- -नम् ऐ. २, १५.  
उदिन्ध्(द्/इन्ध्), उदिन्धे जै. २,  
५, १, ४.  
उदीक्ष्(द्/ईक्ष्), उदीक्षते श. १, ९,

३, १५<sup>३</sup>; १६; ३, ७, १, १८; जै. २,  
३, ६, ७, २.  
उदीक्षित- -तम् जै. १४३.  
उदीक्ष्य श. २, २, ४, १२; १४, ९, १,  
१; का. १, २, ४, ९.  
उदीची-, चीन-, -च्य उदञ्चु गद्र.  
उदीर्(द्/ईर्), उदीरते श. १३, ५, ४,  
१६; १७; तां. १, ३, ३; १२, ५, १; सा.  
१, ४, ४; ३, १, २; उद्...ईरते श.  
१, ४, १, १२; १२, ४, ४, ५; उदीर-  
ताम् ऐ. ३, ३७; उदीर्ष्व तैआ. ६;  
१, ३; उद्...इरत ऐ. ६, १८; २०,  
ऐआ. ५, २, २; शां. २९, ६.  
उदीरयति तैआ. ५, १०, ६;  
उदीरयताम् तैआ. ४, २६, १.  
उदीर(र्?)ण- -णम् तैआ. १, १२, ५,  
उदीरण- -णा: तै. २, ६, १६, २.  
उदीरि(र्?)त- -ता: तैआ. १, ९, ५;  
-ते सा. १, ४, ४.  
उदी(र्ण→)र्णा- -म् गो. १, २, ९.  
उदीर्ष्व जै. १८२.  
उदीर्ष्(द्/ईर्ष्), उदीर्षत तैआ. १, १,  
३, २१, २; उदीर्षत जै. ३७.  
उदुक्ष्(द्/इक्ष्), उदुक्षति श. १२, ५;  
१, १२; उदीक्षी: श. ११, ५, ३, ४;  
उदीक्षिपम् श. ११, ५, ३, ७.  
उदीक्षयत श. ६, १, १, १२.  
उदुमहीय(द्/इमहीय्)- -यम् श.  
२९, ६; -यस्य शांआ. २, १६<sup>३</sup>.  
उदुम्बर- -र: ऐ. ५, २४<sup>३</sup>; ७, ३२; ८,  
८; ९; १६; ऐआ. १, २, ३; शां.  
२५, १५; २७, ६; शांआ. १, ७; श.  
३, २, १, ३३; ३, ४, २७; ६, १, २; ४;  
६, १, ३; ६, ९, २, २; ५, २, १, २३; २;  
२; ३, ४, २; ५, १२; ६, ६, ३, २; ३;  
७, १, १३<sup>३</sup>; ७, २, २, ३; ४, १, ३८;  
३९; ५, १, १५<sup>३</sup>; २१; २२; ९, २,  
२, ३; ३, ४०; १२, ७, १, ९; ८, ३;  
५; १४, १, २, ४; तै. १, १, ३, १०<sup>३</sup>;  
२, ६, ५; ३, ८, २; तैआ. ५, २, ४;



९,३; १०,५; तां. ५, ५, २; ६,४,  
१; ११; १६, ६, ४; १८, २, ११; जै.  
१४४; -रम् ऐ. ७, १५; शांआ.  
१, ७; श. १४, ७, १, ४१; तै. १, ७,  
६, ५; जै. १४३; -रे शां. २५,  
१५; श. ६, ६, ३, ३; तां. १६, ६,  
४; जै. १४४; -रेण श. ५, ३, ५,  
१२.

उदुम्बर-शाखा- -खा ऐ. ८, ५, ८;  
१७; -खाम् ऐ. ८, ७, ९.

उदुम्भर- -र: श. ७, ५, १, २२.

उदुप्(-द्/उप्), उदुवोप श. ७, ३,  
२, १४; उदोपत् जै. २०३; उदो-  
पिष्टम् श. १, ५, १, २५.

उदुष्ट-मुख- -ख: ऽइव श. ७, ३, २,  
१४.

उदूह(-द्/ऊह), उदूहति श. १, २, १,  
४; ८, ३, ५; उदूहति श. १०, २,  
१, ५; ७; का. २, १, ४, ३; तां.  
१६, ११, ५; १६; १७, १, ४; १९,  
३, ४; २०, ४, ३; उदूहन्ति श. १,  
८, २, १; सं. ३; उदूहामि ऐआ.  
५, १, ४; उदोहन् शां. २, ७.

उदूह- -ह: तै. ३, ८, ४, ३; सं. ३.  
उदूह ऐ. ७, ६. उदोह-द्र.

उदृ(-द्/ऊ), उदियति ऐ. १, २२; २,  
२; तै. ३, ६, १, ३; उदियति श.  
७, ३, १, ३०; उदियथा श. ९,  
२, ३, ३९; उद्वारत् ऐ. ५, १६;  
तैआ. १०, १०, २.

उदूच्(-द्/ऊच्)- -च: ऐ. ५, ३३; जै.  
१५६; -चम् ऐ. १, २६; २, ३१;  
शां. ७, २; श. ३, १, १, १२;  
३, २३; २, ४, १२; ४, ३, १८;  
४, ६, ८, २; ६, ३, १, २०; १०,  
३, ५, ८; १३, १, ६, ३; ४, १, ९, २;  
१७; १४, १, १, ४; तै. ३, ८, ९, ४;  
जै. १२५; १५७; १६८; जैउ. ४,  
८, ४, ७; ५, २; ४, ५; गो. १, ३, २०;

४, २३; २, २, ४.

उदे(-द्/आ/इ), उदैति शां. १५,  
५; श. २, ३, ३, १६; ५, २, ३०;  
४५; ३, ११; ६, १, १२; ५, ३, ५, २६;  
१२, १, १, ११; का. १, ५, १, ३८;  
तां. १७, १३, ६; ११; १४;  
जै. १२७; उदैत: श. ४, ४,  
५, २३; का. १, ५, १, ३८;  
उदायन्ति शां. १२, २; १९, ३;  
श. १३, ५, २, १; जै. १२७;  
उद्...आ...पमि श. ३, १, २,  
१२; उदोयाय श. १, ८, १, ७; ४,  
१, ५, १२; उदोयतु: जै. २०३;  
उदोयु: जै. १३१; १८६; उदोयति  
श. ४, १, ५, १२; उदोहि श. १,  
२, ५, २१; का. २, २, ३, १९; तै.  
२, ५, २, १; ३, २, ९, १४; तां. २१,  
१, ३; ५, ७; जै. १४९; उदोयात्  
जै. १२७; उदोयु: गो. १, ५, २.

उदायत्- -यताम् श. १२, १, १, ११;  
-यत् श. १४, २, २, १.

उदोय ऐ. ७, ५; श. ४, ५, १, २; १०,  
६; ७; ९, ५, १, ३४; १२, ९, २, १२;  
का. १, ५, १, ३७; तां. ४, ९, १; ९,  
५, १२; ९, १५; जै. १३१; जैउ.  
३, ४, ३, २.

उदोह- -म् शांआ. १२, ८.

उदोदन- पद.

उद्/गम्, उद्...अगन्म शांआ. ८,  
५; श. १२, ९, २, ८; १४, ३, १,  
२८; तैआ. ६, ३, २; उद्...अगन्म  
तै. २, ४, ४, ९; जै. १२७.

उद्गति- -ती: तैआ. १, २४, ३.

उद्/गा, उद्गात् ऐ. ४, ९; ऐआ. १,  
३, ४; ३, २, ३; शांआ. ८, ४; श.  
४, ३, ४, १०; ७, ५, २, २७; तै. २,  
८, ७, ३; ३, १, १, ३; १२; २, १, ७,  
६, २, ४; तैआ. १, ७, ६; २, १३, १;  
४, ४, ५; उद्गा: तैआ. १, १४, १.

उद्गात्, उद्गायत्, उद्गीत्, उद्गीध-,  
उद्गीयमान-, उद्/गै.

उद्/गु(->गू)ह, उद्गृहते श. ३, २,  
१, १५; उद्गृहति श. १, ३, १, १७.

उद्गृह- -म् तै. ३, ३, ६, ५.

उद्/गृ, उद्गिरति श. ५, ७.

उद्/गै, उद्गाति शां. १७, ७; उद्गा-  
यति ऐ. ५, २३; तै. २, २, ६, २;

तां. ५, ५, १; ६, ७; ७, १, ४; ५, ६,  
१७; १०, १५; ८, ८, १५; १२,  
४, ९; १३, ४, ११; २१, २, ९;  
जै. ११४; जैउ. १, १, २, २, ३, ३,  
७; ४, ४, ११; ७, २, ४; ८, ३, ७, ९,  
३, ५; १०, १, ४, २, ६; १२, ३, २, ३;  
४, ५; १४, ४, ६; २, १, २, ९; ३, २, ९;  
४, १०; ३, ६, २, २; ९, ८; ४, ६, ३, ९;  
७, १, ५; २, ४; १४; उद्...गायति  
जैउ. १, १२, १, ४; उद्गायन्ति ऐ.  
३, २, ३; प. १, ४; उद्गायाम: जैउ.  
१, १७, ३, १४; उद्गायौ जै. ६१;  
८७; जैउ. २, ३, २, २, ३; ३, ६, ३,  
१०; ४, ६, ३, ५, ७; उद्गास्यति जै.  
३, ४; जैउ. ३, ६, ३, १; ८, ९; उद्-  
गास्यसि जैउ. ३, ६, ३, ६; उद्गा-  
स्यामि जैउ. ४, ६, ३, ४; उद्गायतु  
जैउ. २, ३, १, २; ६, २, ५; उद्गाय  
श. १४, ४, १, ३-८; तां. १, २, ९;  
६, ६, १७; जैउ. २, ३, २, १;  
उद्...गायत् जैउ. १, १७, ३, ५;  
उद्गायत् शां. ६, १०; श. १४,  
४, १, ३-८; २६; तै. ३, १२, ९,  
३; उद्गायत् श. १४, ४, १, २६;  
तां. ६, ७, १; जैउ. ३, ६, २, २, ३;  
४; उद्गायन् जैउ. १, १७, ३, ६;  
१८, ५, १-६; उद्गायेत् श. १३,  
२, ३, २; तै. १, २, ६, ५; उद्गायेत्  
तै. ३, ८, २२, १; तां. ५, ६, २, ६;  
६, ७, २१; ७, ६, १७; ७, ९; १४; १८;  
९, ७; जै. ११, २५; ३४; ११३; जैउ.

† 'उदुम्बर' इत्यस्य विग्रहप्रदर्शनार्थमथं प्रयोगः । ‡ संहितायां दीर्घः । § 'उम्' मुपा. स्वरधित्यः ।



१, ५, ४; जैज. १, १, ५, ६; उद्गृह्यत्  
 लीयुः ऐ. ७, ३३; उद्ग्रभीत्  
 श. ९, २, ३, २१; उद्ग्रहीत् तां.  
 १०, २, १.  
 उद्गृह्यत्-न् श. ६, ३, १, ४.  
 उद्गृह्य श. ३, २, २, २०; २१.  
 उद्ग्रहण-णाय श. १४, ५, ४, १२.  
 उद्ग्रहण-काम- -मः जै. ७०;  
 -माः जै. ७०.  
 उद्ग्राम्- -भम् श. ९, २, ३, २२;  
 -भेण श. ९, २, ३, २१.  
 उद्ग्रामहम्(णमुल्) जै. ५९.  
 उद्गालक(-द्/दल्)- -कः ऐ. ८, ७;  
 शांआ. १५, १<sup>३</sup>; श. ११, ४, १,  
 १; १२, २, २, १३; १४, ६, ७, १;  
 ३१; ९, ३, १५; ४, ४; ३३; प. १, ६;  
 गो. १, ३, ६<sup>३</sup>; ४, २४; -कम् श.  
 ११, ५, ३, १; -कात् श. १४, ९, ४,  
 ३३; शांआ. १५, १.  
 †उद्गालवत्- -वान् श. ११, २, ३, ९.  
 उद्/दिश, उद्दिशति शां. २, २; तै.  
 २, १, ४, ८.  
 उद्दिश- -शः श. २, ४, ४, २४; ३, ८,  
 ३, ३५; का. १, ३, ४, १४.  
 उद्दिश्य सा. ३, ६, १०.  
 उद्/दिह्, उद्दिहन्ति तै. १, १, ३, ४;  
 तैआ. ५, २, ८.  
 उद्/दीप्, उद्दीप्यते ऐ. ४, २५;  
 उद्दीप्यसे श. ७, ३, १, ३०;  
 उद्दीप्यस्व तैआ. १०, १, ४; उद्दी-  
 प्यत ऐ. ३, ३४; तां. १३, ३, २२;  
 उद्दीप्यन्त ऐ. ३, ३४.  
 उद्दीपयति श. २, २, २, १९.  
 उद्दीप्य श. २, २, २, १६.  
 उद्/दश(→पश्य), उदपश्यन् ऐ. २,  
 ३१.  
 उद्दष्ट- -ष्टः तै. १, ८, १०, २; -ष्टम्  
 श. २, ६, ३, ११; का. १, ६, ३, ८;  
 -ष्टेः तां. १८, ११, ८.  
 उद्/द्, उद्दधति तै. १, ३, ३, ७९;

उद्दधन्ति जै. १३; उद्दधन्तु तै.  
 १, ५, ९, ३<sup>३</sup>; उद्दधन्ते तै. १, ४,  
 ३, ७.  
 उद्दधवत्- -न् जै. १८०.  
 उद्दाव्- -वान् तै. ३, ८, १७, १.  
 उद्-द्भुत- -स्य तै. १, ४, ३, ५.  
 उद्दुस्य तै. २, २, १, ६; जै. ९.  
 उद्दन्(-द्/हन्) उद्दन्ति श. १, ८, ३,  
 १४; २, १, १, २; तै. १, १, ३, १, ८,  
 ५; ३, २, ९, ९<sup>३</sup>; उद्दन्ति तै. १, ६,  
 ४, २; उज्ज्वान श. १४, १, २, ११;  
 उज्ज्वुः श. ४, २, ४, १९<sup>३</sup>; उद्दहन्  
 तै. १, ६, ४, २; तां. ६, ५, १; उद्द-  
 न्यात् श. १३, ७, १, २०<sup>३</sup>.  
 उद्दहन्यत तां. ६, ५, ६.  
 उद्दत- -तम् श. ६, ४, ४, १८;  
 -तम्ऽइव तां. १२, ४, ४; ५, ५;  
 -तात् श. १०, २, ३, १; -ते श.  
 ३, ३, ४, ९; ५, ५, ४, २१<sup>३</sup>; ६, ४, ४;  
 १८; तैआ. ५, २, १२.  
 उद्दस्य श. ६, ८, १, १२; १०, २, ३,  
 १<sup>३</sup>; जै. ९.  
 उद्दन्तवै श. १३, ८, १, २०.  
 उद्दन्तुम् श. ४, २, ४, १९<sup>३</sup>.  
 उद्दन्त्यमान- -नम् तै. १, २, १, १.  
 †उद्/धा, उद्दास्यन्ति श. ४, ५, २,  
 १३; उद्दधुः श. ४, ५, २, १३.  
 उद्दि- -द्धिः शां. १८, ४; श. ६, ५,  
 २, ४<sup>३</sup>; ५<sup>३</sup>; २२; १२, २, २, २;  
 तै. १, ५, १२, ५; गो. १, ४, २०;  
 -द्धिम् श. ६, ५, २, ४; ५; गो. १,  
 ४, २०; -द्धी श. ६, २, २, २५.  
 उद्दित- -तम् श. ५, १, ५, २; -ते श.  
 ५, १, ५, १.  
 †उद्दा(-द्/१हा), उज्जिह्वि जैज. १,  
 १२, ४, १.  
 †उद्/धा(द्/२हा), उज्जिह्वते श. ६,  
 ४, २, २; उद्द...जिह्वते तैआ. ६,  
 ६, २; उज्जिह्वताम् श. ६, ४, २, २;  
 उद्द...जिह्वताम् तै. ३, ६, २, २.

उज्जिह्वान- -नः तै. २, ५, ४, ५.  
 उद्द(-द्/ह), उद्दरते ऐ. ८, २४;  
 तै. १, १, ८, २; ६, ७, ५; तैआ. २,  
 १, १; उद्दरति ऐ. ७, १२; ऐआ.  
 ५, २, ३<sup>३</sup>; ४<sup>३</sup>; ५<sup>३</sup>; शांआ. २, १०;  
 श. १, ७, ३, २५; २, ३, १, ७; ८;  
 तै. २, १, १०, १; उद्दरति श. २,  
 २, ३, ११<sup>३</sup>; ९, १, १, १५; २५; का.  
 १, १, ४, ७; २, ३, ९<sup>३</sup>; ५, २, ५; तै.  
 १, १, ९, १०; ४, ४, १, २, ५; ३, ८, २,  
 २; गो. २, १, २४; ४, ३; उद्दरन्ति  
 श. २, १, ४, ८; ३, ६, ३, ५; ७, ५,  
 २, १९; ८, १, १, ४; ६, १, १६;  
 उद्दरन्ति श. १, ७, ३, २२; २, १,  
 ४, ८; ४, २, १०; १८; ५, ३, ६;  
 ५, ३, ४, २१<sup>३</sup>; १२, ४, ३, ६;  
 का. १, ३, ३, १५; तां. १८, १०,  
 ८<sup>३</sup>; सं. ४; उद्द...हरन्ति ऐ. ३,  
 २१; उद्दरामि श. ११, ६, २, ४;  
 तै. ३, ९, ११, २; उद्दरामः श.  
 १२, ४, ३, ६; उज्ज्वार तैआ. ३,  
 ११, ६; उद्दरिष्यामः का. १, १,  
 ४, ७; उद्दर ऐ. ५, २६<sup>३</sup>; तै. ३,  
 ७, ५, ५; उद्दरत ऐ. ३, २१;  
 उद्दरामि श. १३, ३, ४, २;  
 उद्दरत तै. १, ६, ७, ६; उद्दरन्त  
 श. १३, ३, ४, २; तै. ३, ९, ११, २;  
 उद्दरन् ऐ. ३, २१; श. ९, १, १,  
 २५<sup>३</sup>; उद्दरेत् ऐ. ७, ५<sup>३</sup>; १२<sup>३</sup>; श.  
 ७, २, ४, १४; ९, ३, ४, ४; १२, ४, ४,  
 ६; ७; का. १, ३, १, ३; तै. १, ४,  
 ४, २, ४; १०; ७, २<sup>३</sup>; सा. २, ६, ११;  
 उद्दरेयुः ऐ. ७, ६.  
 उद्दधवत्- -न् तै. १, १, ५, ४.  
 उद्दरिष्यत्- -न् का. १, १, ४, १८.  
 उद्दतवै शां. ४, १२-१४.  
 उद्दा- -रः श. ३, ४, १, ११; ९, ४,  
 ९<sup>३</sup>; ४, २, ३, ६; १४, २, २, ८<sup>३</sup>;  
 गो. २, १, १७; -रम् ऐ. ३,  
 २१<sup>३</sup>; श. ९, १, १, १५<sup>३</sup>; २५<sup>३</sup>;

१३,३,४,२; तै. १, ६, ७, ५<sup>३</sup>; ३, ९,  
११, २.  
उद्धृत,ता- -तः ऐ. १, ३०; श. ११,  
८, २, १<sup>३</sup>; १२, ४, ३, २<sup>३</sup>; -तम्  
श. २, ३, १, ८; २, ५; ११, ६, २, ४;  
का. १, ३, १, ३; -ताः शां. २७,  
३<sup>३</sup>; श. ११, ५, ३, ८.  
उद्धृत-परिपू( त→ )ता- -भिः  
तैआ. १, ३२, १.  
उद्धृत्य ऐ. ५, २६; ऐआ. ५, १, ६<sup>२</sup>;  
२, ३; ४; शांआ. २, ४; १२, ८; श.  
१, ७, २, १३; २, ३, २, ३; ३, २, ३,  
१६; ४, ६, ८, ३; ५; ८; १०; १३;  
१५; ६, ६, ४, १०; ११, ५, ३, ११;  
१२; १२, ४, ३, २<sup>३</sup>; ४, १<sup>३</sup>; १३, ५,  
१, १८; १४, ९, ४, १८; का. १, २,  
१, १; ३, ३, ९; जैउ. ४, ८, ३, ३;  
५, ३, ८; सा. २, ८, २; ३.  
उद्धृत्यमाण- -णे तै. १, १, ८, २.  
उद्धृत्य(-द्/हृप्), उद्...हृष्यति ऐ.  
३, ४.  
उद्/धमा(→धम्), उद्धम तैआ. १,  
१२, १.  
उद्धमाय श. १, ४, ३, १८.  
उद्ध्वे(-द्/ह्वे), उद्ध्वयत् ऐ. ३, ४९.  
उद्/वन्ध्, उद्...वन्धीत श. ११, ५,  
१, ८.  
उद्/वाध्, उद्धवाधत् श. ५, ४,  
१, ९; उद्धवाधेत श. ४, २, १,  
१९<sup>३</sup>.  
उद्वाह(-द्/वाह) - -वाः† जै.  
२०४.  
उद्वाह- -ह्वः श. १०, २, २, ६; १३, ८,  
३, ११; -हुना श. १०, २, २, ६;  
-हृन् श. १०, २, ६, १०.  
उद्/बुध्, उद्धबुधस्व श. ८, ६, ३,  
२३; ९, ५, १, ४७; उद्...बुधस्व  
श. ८, ६, ३, २३.

उद्/ब्रू, उद्धब्रूवते तै. १, ७, १०, ५;  
उद्धब्रूवीत श. ५, २, २, ४.  
उद्/भिद्, उद्धभिन्ति तैआ. ६, १०,  
२; उद्धभिन्दन्तु तैआ. ६, १९, १<sup>३</sup>;  
उद्धभिनत् श. १३, ४, ४, ६; ७; ८;  
तां. १६, १६, २.  
उद्धिद्- -न्, उद् तै. २, ४, ७, ६; तां. १६,  
१६, १; २५, २, १; जै. १३१<sup>३</sup>;  
आ. २, ८, ९; -द्म् तै. २, ६, १७,  
१; -दा तां. १९, ७, ३; जै. १३१<sup>३</sup>.  
उद्भिञ्ज(-द्/जन्) - -ञ्जानि  
ऐआ. २, ६, १.  
उद्धिद्भलभिद्- -दौ तां. २५, १,  
११; जै. १३१<sup>३</sup>; जैआ. २, १७,  
९-१०.  
उद्धिन्दत्- -ताम् तै. २, ४, ७, ३.  
उद्धिञ्ज- -ञ्जम् तां. १६, १६, ३.  
उद्/भू, उद्धभवत् तै. १, ५, १२, ३.  
४<sup>३</sup>; उद्धभवन् तै. १, ५, १२, १; ३;  
उद्भवेषुः श. ८, ७, २, १६.  
उद्भुङ्- -भौ तैआ. २, ५, २.  
उद्धृत- -तानाम् प. ५, १.  
उद्/भृ, उद्धरति श. ६, ८, १, ७;  
उद्...भ्रन्तु श. ६, ८, १, ७;  
उद्धभरन् श. ६, ८, १, ७; उद्धभार्षति  
श. ७, ५, १, २२<sup>३</sup>.  
उद्धृत- -तम् ऐ. २, १२; तै. ३, ६,  
७, २; ११, १; -ते ऐआ. १, ३, २.  
उद्य- उज्जय गद्र.  
?उद्य- -म् का. १, २, २, १६.  
उद्यत्-उदि द्र. उद्यत्-उद्/यम् द्र.  
उद्/यम्(→च्छ), उद्यच्छते तै. ३,  
८, ११, १, २<sup>३</sup>; गो. २, १, ३; उद्य-  
च्छति शां. २, २; श्र. १, १, १,  
१७; १८; २, ४, ३; ५, २०<sup>३</sup>; २, १,  
४, २५; २६; ३, ५, २, १३; ५, ४, ३,  
६; ९; ११; १३; १४; ६, १, १, ६; ५,  
४, १३; ८, १, ७; १५; ९, २, ३, ७;

१२; १३, १, ८, २; ४-८; १४, ९, ३,  
१०; का. १, १, ४, १६; २३<sup>३</sup>; २, १, १,  
१२; १३<sup>३</sup>; २, २, २; ३; तै. ३, ३, १, ३;  
उद्यच्छति श. १, १, १, १८; ४, ६,  
१, ९; ५, ४, ३, ११; का. १, १, ४, २४;  
२, १, १, १३; तां. १०, ५, ९; १२,  
११, १४; २०; उद्यच्छन्ति श. ३,  
५, २, २; ६, ३, ९; ७, ३, २, ४;  
उद्यच्छे तै. १, २, १, २१; उद्य-  
च्छामि श. ११, ६, २, ४; उद्ययाम  
श. ५, ५, ५, २-४; उद्...येभिरे  
शां. २४, ७; उद्यंस्यसि जैउ.  
१, १८, १, ८; उद्यंस्यथ जैउ. १,  
१८, १, ९<sup>३</sup>; उद्यस्यामः जै. १३६<sup>३</sup>;  
उद्...यंसते तै. १, २, १, १३<sup>३</sup>;  
उद्यच्छ श. ९, २, ३, १; तै. ३,  
२, २, ८; उद्यच्छाम ऐ. ३, २९<sup>३</sup>;  
जैउ. ४, ८, ४, १; उद्यच्छत् ऐ.  
३, २८<sup>३</sup>; ४, २; ऐआ. १, २, २; श.  
४, ३, ४, २३; तै. १, ७, ६, ६; २,  
७, ३, २; ३, ८, ११, १; तैआ. ५,  
२, ९; उद्यच्छत् श. १, २, ४, ३;  
५, ५, ५, ७; का. २, २, २, २; तां.  
१३, ५, २, २; २०, १५, ६<sup>३</sup>; २४, १८,  
६; जै. ५०; ६६; १४८<sup>३</sup>; गो. २,  
१, २; उद्यच्छताम् जै. ५०<sup>३</sup>;  
उद्यच्छन्त तै. १, ५, २, ९; उद्य-  
च्छन् ऐ. २, ३१<sup>३</sup>; ४, १८; श. १,  
१, १, १७; १३, १, ८, १; का. २, १,  
१, १२; तै. ३, ८, ११, १; उद्यच्छत्  
का. १, १, ४, १५; जै. २३; १८२;  
उद्ययान् श. ९, २, ३, १२; उद्यय-  
सन् तैआ. १, २२, ८; उद्ययांसम्  
जै. १९३.  
उद्यम्यते श. ४, ३, ४, २३.  
उद्यच्छत्- -न्इव प. २, २.  
उद्यत- -तः ऐ. २, १; शां. १०, २;  
श. ३, ७, १, ३०-३२; २, २; ४, ६;

† उद्वाधिताः । उद्वाधिताः इति पाठौ वा स्याताम् । †अस्पष्टमुखं रूपम् । रूपान्तरविमर्शाय तु०तां. आ. २, ८, ९  
‡ तु० तै० सं० ४, ३, १२, १; 'उद्धित' पाठः । § 'अनुषोद्यम्' द्वैस्त्रयमुपा. चिन्त्यः । प्रकरणतः 'अनुषोद्यम्' इत्येवं  
पदकं स्यात् । ¶ उद्/यातेलङीति उ.म. । द. EGG. च /यच्छतेरेव । तु. =य. १७, ५८ ।

८,७; १२; १७; १२, ६, १, २८, ३४;  
 तैआ. ५, ११, ४; गो. १, १, १३;  
 -तःऽश्च प. २, २१; -तम् शा. ११,  
 ५, ३, २, ५; गो. १, ५, २४; -तात्  
 शा. ३, ९, ४, १८; ५, ५, ५, २; -तान्  
 जै. २३.  
 उद्यत-तर- -रः शांआ. १, ७.  
 उद्यत-व(त→)ती- -तीम् शां.  
 ८, ७.  
 उद्यत-शस्त्र- -स्त्रान् सा. २, ४, ४.  
 उद्यति- -त्यै ऐ. ५, ३; शा. १३, १,  
 ८, १.  
 उद्यत्य शा. ४, ६, १, ९; तैआ. ५, ७,  
 ९; प. १, ६; जै. ५३.  
 उद्यन्तुम् ऐ. ३, २८<sup>३</sup>; शा. १, १, १,  
 १८; २, १, ४, २६; का. १, १, ४, २४;  
 २, १, १, १३.  
 उद्यम्- -माः तैआ. १, ३, १.  
 उद्यस्यमान- -नः शां. ८, ७.  
 उद्याम्- -मः शा. ८, ५, १, १३;  
 -माय शा. ८, ५, १, १३.  
 उद्यामिन्†- -नी शा. २, २, १, १६.  
 उद्यमान, ना(√वद्)- -नम् तै. २, ५,  
 १, ३; -नाम् तै. २, ५, १, ३.  
 उद्यान(द्√या)- -ने तै. ३, ७, ९, ८.  
 उद्यास्यत्- -स्यन् शा. १४, ५, ४, १.  
 उद्यास(√यस्)- -साय तैआ. ३, २०, १.  
 उद्√युञ्, उद्युजे शा. ४, १, ५, ७.  
 उद्√युष्, उद्...अयोधन् तां. ७,  
 ५, २.  
 उद्(√उन्द्)- -द्रः जै. १५०.  
 उद्√रम्, उद्दरमत् शा. ७, ४, १, ३९,  
 उद्दरमत् शा. ७, ४, १, ३९.  
 उद्√रिच्, उद्...रिच्यते गो. २,  
 ४, ३.  
 उद्√रुञ्, उद्दुक्ते प. ३, १.  
 उद्√रुष्, उद्दरौत्सीत् शा. १४, ७, १,  
 ४१.  
 उद्गोधन- -नम् ऐ. ४, १४<sup>३</sup>.

उद्गंश-पुत्र- -त्रः तां. १३, १२, ९; १०;  
 आ. १, ४४६; -त्रम् शां. ३०, ३;  
 जैआ. १, ४४६.  
 उद्गंशीय- -यम् तां. ४, २, १०; ८,  
 ९, ६; ७; ९; १३, १२, १०; १५, ६,  
 ६; १६, १०, ११; १८, ५, २३; ६,  
 १७; जै. १३०; आ. जैआ. १, ३४२;  
 -यस्य तां. १५, ६, ६; -यात् तां.  
 १८, ६, २०; -येन तां. ८, ९, ८.  
 उद्√वच्, उद्दूचुः गो. १, ३, ३.  
 उद्द्वत्(द्+मत्सुप्)- -वत् शां. २०,  
 ३<sup>३</sup>; २२, २; २४, ७; तै. १, ८, ८, २;  
 तां. १०, ६, ३; १२, ३, २; ५, २; १५,  
 ८, ३; १८, ८, १४; जैआ. १, ५४९;  
 आ. १, ५५५; -वति शां. २४, ८;  
 -वन्ति जैआ. १, ५५५; -वान् ऐ.  
 ८, १; शां. २०, ३.  
 उद्द्वती- -तीः शां. १०, २; तै. १,  
 ८, ८, २; ३; -त्यः तां. १५, ९, १;  
 १०, ३; १८, ८, १४<sup>३</sup>.  
 उद्द्व्याजापत्य- -म् आ. १, ५११.  
 उद्द्व-वृत्- -तः तै. २, ८, १, ४.  
 उद्√वद्, उद्ददति शा. १, १, ४, १७;  
 ३, २, १, ३९; का. २, १, ३, १९;  
 तां. २०, १४, ३.  
 उद्वादयति शा. १, १, ४, ११; का.  
 २, १, ३, १५; उद्वादयति शा. १, १,  
 ४, १३; का. २, १, ३, १६;  
 उद्वादयन्ति शा. ४, ३, ३, १९; जै.  
 ३७; उद्वादयत् शा. ४, ३, ३, १९.  
 उद्ददत्- -ताम् तै. ३, २, ५, ९.  
 उद्दादन- -नात् शां. ६, १३; गो.  
 २, १, १.  
 उद्√वध्, उद्दधीत् शा. ७, ४, २, ५;  
 उद्दधिष्टाम् शा. ७, ४, २, ५.  
 उद्दन्- -नात् तैआ. ६, ११, २.  
 उद्दन्त- -न्तः जै. २०९.  
 उद्√वप्, उद्दपति शा. ३, ५, ४, १२;  
 ६, ५, ४, ११<sup>३</sup>; ६, ४, १; २; ७, ४, १४;

७, २, २, ११; १४, १, २, २२;  
 उद्दपति शा. ७, २, २, ११;  
 तैआ. ५, ३, ६; उद्दपत्तु शा. ६, ५,  
 ४, ११; तैआ. ४, ३, २; ५, ३, ६;  
 उद्दवपत्तु शा. ६, ८, २, १; उद्दपेत्  
 शा. ६, ५, ४, १०; १४, १, २, २१.  
 उद्दापयान्चक्रुः शा. ३, ६, १, २७;  
 उद्दवापयन् शा. ३, ६, १, २८.  
 उद्दुप्य शा. ६, ७, ४, १४.  
 उद्द(-द्स्व)वस्- -सम् शा. ५, १, २,  
 ७; तै. १, ३, ९, ३.  
 उद्दर्ग- उद्द्वृज् द्र.  
 उद्√वस्, उद्दासयते शां. १, ४; उद्दा-  
 सयति शां. २, १; शा. १, २, २, ६;  
 २, ५, ३, ५; ११; का. १, ५, २, १०;  
 २, २, १, ५; तै. २, १, ३, ५<sup>३</sup>; तैआ.  
 ५, ९, २; ३; ५, ११; उद्दासयन्ति शा.  
 ३, ८, ३, ९; ४, ५, २, ७<sup>३</sup>; उद्दवासयत्  
 शा. १२, ७, ३, ३; उद्दासयेत् शा. २,  
 ३, ४<sup>३</sup>; उद्दासयेत् तै. २, १, ३, ४;  
 तैआ. ५, ९, २; ५; १०, २; ३; ४<sup>३</sup>;  
 ५<sup>३</sup>; ६; उद्दासयेयुः ऐ. ७, २.  
 उद्दासन- -नात् ऐ. ७, १२.  
 उद्दासयत्- -यन् तैआ. ५, ९, ११.  
 उद्दासयिष्यत्- -न् शा. १, २, ३, ८;  
 का. २, २, १, २१.  
 उद्दासित- -तः शा. २, २, ३, २१;  
 का. १, २, ३, १७; तैआ. ५, ११, १;  
 -तम् ऐ. ५, २६; शा. ११, ५, ३,  
 २; ५; तै. २, १, ७, १; तैआ. ५,  
 १०, ३; गो. १, ३, ११; १२.  
 उद्दासी-कारिन्- -रिणः तै. १, २,  
 ६, ७.  
 उद्दास्य शा. १, ७, १, १८<sup>३</sup>; २, ४, २,  
 ११<sup>३</sup>; ५, ३, ११; १२, ४, ४, ६; ७;  
 का. १, ३, १, १०; ३, १०; ५, ३, १०.  
 उद्दास्यमान- -नम् शा. ११, ५, ३,  
 २; ५; तै. २, १, ८, २; गो. १, ३,  
 ११; १२.

† 'उद्युतःऽश्च' इति मुपा. । ‡ 'प्रत्युद्यामिन्' इति कालि. मुपा. चिन्त्यः । § √वनेः क्विपि नलोपे लुकि  
 च रूपमिति सा. ऋद्र. ।

उद्/वह्, उद्ग्रहन्ति गो. १, २, १४;  
उद्...वहन्ति श. ४, ३, ४, ९; ६,  
२, २; उद्ग्रहातः तां. १४, ३, १३; जै.  
१९२<sup>३</sup>; उद्ग्रवहत् तै. १, १, ५, ६; ३,  
१२, ९, ५; उद्ग्रवहन् ऐ. २, १९; तां.  
८, ५, ९; उद्ग्रवहेत् गो. १, ५, २, ५;  
उद्ग्रवहेताम् जै. १९२.

उद्(ह)ळ-ळः ऐ. २, १९; -ळम्  
शांभा. ५, ५<sup>१०</sup>.

उद्/वा, उद्वासीत् श. १०, ३, ३, ८.

उद्वात्-वान् ऐ. ८, २८.

उद्वात्-ते शां. ७, ३.

उद्वादन-उद्/वद्द्र.

उद्वा(-द्स्वा)र(ल)-रः तै. १, ७, ३, ६.

उद्वालवत्-उद्वालवत्-द्र.

उद्वासन-सित-स्य-स्यमान उद्/वस्  
द्र.

उद्/वृज्, उद्ग्रवृद्धि शांभा. ४, ७.

उद्ग्रवीज्व तै. २, ८, ५, ४.

उद्ग्रगं-गं: शांभा. ४, ७.

उद्/वृत्, उद्ग्रवर्तते ऐआ. २, ३, ६; श.  
१४, ५, १, ५; उद्ग्रवर्त श. ४, ४,  
३, ४.

उद्ग्रवर्तयत् तै. १, ७, १, ७; तैआ. ५,  
१, ५; उद्ग्रवर्तयः श. १२, ७, ३, ४.

उद्ग्रवृत्(-द्/वृ)-त्तः श. ५, ४, ३, २, ४.

उद्ग्रवृह्, उद्ग्रवृहति श. ३, ३, ४, २, ५,  
उद्ग्रवृह्युः श. १४, ६, ९, ३, ४.

उद्ग्रवृह्य श. २, ४, २, २, ४<sup>३</sup>; ६, १,  
४२<sup>३</sup>; का. १, ३, ३, २०; ६, १, २८.

उद्ग्रवे, उद्ग्रयति ऐआ. ५, १, ३;  
उद्ग्रयन्ति ऐ. ४, १९; उद्ग्रवयन्  
ऐ. ४, १९; तै. १, २, ४, २.

उद्ग्र(-द्स्व)-त-म् श. ५, ५, ४, २, ८.

उद्/वेप्, उद्ग्रवेपताम् तै. ३, २, ४, ७;  
उद्ग्रवेपन्त जै. ३०; उद्ग्रवेपिपत्  
जै. ३०.

उद्/वे, उद्ग्रयति तै. १, ४, ४, ८; ७;  
१; ३, ७, १, २; उद्ग्रयेत् तै. १, ४,  
४, ६; ७, २<sup>३</sup>; ३.

उद्/वृज्, उद्ग्रवृजन् तां. १२, ११, १०.

उद्ग्रजित-म् तां. १५, ५, २०.

उद्/उन्द्, उन्दन्ति ऐआ १, ३, ५<sup>३</sup>; उन्दन्तु  
मं. १, ६, ३.

उन्दत्-न् तै. २, ६, ८, ४.

उन्नत(-द्/नम्)-त्तम् ष. २, १०.

उन्नत-तर-रः श. ७, ५, १, ३८;  
-रम् गो. १, ३, १.

उन्नी(-द्/नी), उन्नयति शां. २, २;

श. १, २, ५, १, ५<sup>३</sup>; २, १, ४, २३;

३, १, १, ७; १८; ६, ५, २, ३; १८<sup>३</sup>;

१२, ५, १, ९; १४, १, २, १, ७; २, १,

१०; तै. १, ३, १०, १०; ८, २, ३;

२, १, ३, ५; ६<sup>३</sup>; ४, ४, ५, ११; ९,

३; ३, ७, २<sup>३</sup>; ३<sup>३</sup>; ४; ३, २, ९, ९;

तां. १८, ९, ९; जै. १२७; उन्नयन्ते

तै. १, ४, ५, २; ३; ४; उन्नयन्ति ऐ.

२, २<sup>३</sup>; शां. २९, २; श. ३, ९, ३,

२७; ६, ५, २, १६; उन्नयन्ति श.

४, ४, १, १, २; ५, ६, ३; तै. ३, ६, १,

३; तां. १८, ५, १, ४; ष. २, ४;

उन्नयामि श. ३, ९, ३, २७; ६,

६, ३, १५; तैआ. २, ५, ३; उन्नि-

नाय गो. १, २, १७; उन्नयेयामि श.

१२, ४, २, ८; ५, १, ९<sup>३</sup>; उद्...नेपत्

तैआ. २, ६, २; उद्...नय जै.

१२७<sup>३</sup>; उन्नयेत् ऐ. ७, ३३; शां.

२, १<sup>३</sup>; श. ६, ६, ३, १५; १२, ५,

१, ९; तां. ९, ९, ३; उन्नयेयुः ऐ.

७, ३३.

उन्निनीपते शांभा. ५, ८.

उन्नयन-म् आ. २, २५, १०.

उन्नीत-त्तः श. १२, ६, १, २७;

१४, ३, २, ३०; -त्तम् श. ११, ५,

३, २; ५; १२, ४, २, ६; ८; ९; १०;

१४, ३, २, २६; तै. २, १, ७, १, ८,

२; गो. १, ३, ११<sup>३</sup>; १२<sup>३</sup>; -ते ऐ.

७, ५.

उन्नीतिन्-त्ती ऐ. ७, ५<sup>३</sup>.

उन्नीय श. ४, ३, ५, १९; १२, ४, २,

८<sup>३</sup>.

उन्नीयमान-न्तम् श. ११, ५, ३, २;

५; तै. २, १, ८, २; गो. १२, ३, ११<sup>३</sup>;  
१२<sup>३</sup>; -नाय शां. २८, ७; -नेम्यः  
ऐ. ६, ९; ११; १२; शां. १६, १;  
२८, २; २९, २; ३०, १.

उन्नेतृ-न्तः जै. १२७; -ता श.

४, ३, ५, ९; २१; ४, २, १७; ३, ८; ५,

८, १३; १२, १, १, ९<sup>३</sup>; ११<sup>३</sup>; तां.

२५, ४, ५; १८, ४; जै. १२७;

गो. १, ४, ६; ५, २४; २, ६, १४;

-तारम् श. ४, ३, ५, १८; १२, १;

१, १०; -तारौ श. ४, ५, ८, १३;

तां. २५, १५, ३; -तुः ऐ. ७, १;

गो. १, ३, १८; -तृणाम् श. ३,

७, १, ९; -त्रे श. ४, ३, ४, २२; ५,

१८.

उन्मज्ज्(-द्/नज्ज्), उद्मज्जत् तै.

१, १, ३, ६.

उन्मद्(-द्/मद्), उद्...माघेत् श.

५, ५, १, २; तै. १, ६, ३, ६; ७, ५, १;

८, ८, ५; तां. १८, १०, १०.

उन्मत्त-त्तः ऐ. २, ७; -त्तम् तै.

३, ४, ५, १.

उन्मदितोस्(ः) तै. १, ८, ३, १; तैआ.

५, ४, ७.

उन्मर्दन(-द्/मर्द)-म् श. १२, ८,

३, १६<sup>३</sup>.

उन्मा(-द्/मा)-मा श. ८, ७, ४, ११;

तैआ. ४, ५, ६.

उन्मि(-द्/मि), उन्मिन्वन्ति ऐ.

२, २.

उन्मील्(-द्/मील्), उन्मीलन्ति ष.

५, १०.

उन्मुच्(-द्/मुच्[→म्च्]), उन्मुच्चे

श. ६, ७, ३, ८; उन्मुच्चति जै. ४,

७, १, ३-८; उद्...मुमुग्धि तै. २,

४, २, ६.

उन्मुच्यते ऐ. २, ७; ३, १४; ४, १०;

उद्मुच्यत ऐ. ३, १४; उद्मोचि

तै. २, ५, ६, ३.

उन्मुच्य ऐ. १, ३; जै. १२७; जै. ७,

४, ७, १, ९; मं. १, १, १४.

उन्मूल(-द्/मूल), उन्मूलन्ति ष५, १२.  
 उन्मूल-म् ऐ. २, ३२; ३, ३१; गो.  
 २, ३, २२.  
 उन्मूल(-द्/मूल), उन्मूर्ति श. ४, १,  
 १, २४; २, २२; उन्मूर्ति श. ४, ५,  
 ५, ५; जै. १३९; उदमृष्ट श. २, २,  
 ४, ४; ५; का. १, २, ४, ३; ४; तै. २,  
 १, २, १; २; उदमृष्ट श. २, २, ४,  
 ४; तै. २, २, ९, ४.  
 उन्मृष्ट- -ष्टा: तै. २, १, २, २.  
 उन्मृष्ट(-द्/मृष्ट), उन्मृष्टति श. ६,  
 ३, ३, १२.  
 उन्मृष्ट(इय→)इया- -इया श. १, ४,  
 १, २, २.  
 उप ऐ. १, ३०; २, २; २, २०; ४, ३; २९;  
 ५, ७; १३; २१; ऐआ. ४, १, १;  
 शां. ३, ८; ८, ७; ११, ४; १८, १०;  
 २२, १; २६, ७; १५; श. २, ३, ४, ९; ३,  
 १, ३, २; ८, २, ३; ४, १, ३, १८; ६, १,  
 २, १५; २, ३, ८; ११, २, ३, ९; का.  
 १, १, २, १०; ४, १, ७; तै. २, ३, १०, ३;  
 ५, ८, ५; ७, १३, २; ३, ६, १२, १, ७,  
 ४, १५; ६, २०; १२, ३, ३; तैआ. ६,  
 ३, १; तां. ६, ९, ३; ४, ५; १०, १९;  
 १२, १३, ३; १६, ५, १; जै. १७६;  
 व. १; सा. १, ४, १४; ५, ५, १;  
 उपऽइव का. २, १, ४, २.  
 उपो(उपऽउ) तां. ६, ९, ४; १५, ५,  
 ६; १६, ११, २.  
 उप-आ/इ, -√इ, -√इप्,  
 -√इक्षु उपे द्र.  
 उप-√उच्, -√उक्ष, -उद्-, उपो द्र.  
 उप-√क्र, -√क्रञ्, √क्रध्-√क्रप्,  
 उपार द्र.  
 उप-कक्ष- -क्षाणि गो. १, ३, ७; ९.  
 उपकक्ष-द्रु- -म् गो. १, ५, २.  
 उप-करण-वत्( मतुप् )- -ताम् श.  
 १४, ५, ४, २; ७, ३, ३.  
 उप-कार्य-रूप- -म् जै. ३४.  
 उप-काल्यमा(न→)ना- -ना: सा.

३, ३, १.  
 उप/कृ, उप...कुर्वीमहि श. ११, १,  
 ६, २१-२४; उपाक: तां. ६, ९, २; २;  
 उप...अकर्म तै. २, ४, ६, १०.  
 उप/कृ, उपकिरति श. २, ६, २,  
 १०; का. १, ४, ३, १५; ५, ३, २;  
 ६, २, ५; ३, ३; उपकिरति श. २,  
 ५, २, ६; ६, २, १०; ३, ५, १, १२;  
 २३; ४, २, ४, १७; का. १, ५, १, ४;  
 उपकिरन्ति श. २, ५, १, १८; ३, ३;  
 ४, २; ६; ३, ३; उपकिरन्ति श. ३,  
 ६, २, २२; २३; उपकिरन्तु श. ३,  
 ६, २, २२; उपकिरेत् सा. ३, ३, ५;  
 उपकिरेयु: श. ४, ५, २, १५.  
 उपकीर्यते का. १, ४, १, ७.  
 उप-कीर्ण- -र्णम् श. २, ६, २, १०;  
 ४, २, ४, १४; का. १, ६, २, ५;  
 -र्णा: श. ६, ४, ४, १८; १४, १, ३,  
 १४; २, ४, ३; -र्णे श. ४, २, ४,  
 १३; १४; १६; १७.  
 उप/कल्प, उपकल्पते श. ६, २, २;  
 ४०; १३, ४, २, ४; उपकल्पेत श.  
 ६, २, २, १५; १३, ४, २, ४.  
 उपकल्पयते श. १४, ३, १, २,  
 उपकल्पयन्ति श. ३, ५, २, १; ६,  
 ३, ४; उपकल्पयेत् ऐ. ७, ३२;  
 उपकल्पयेत् का. १, ३, १, ३.  
 उप-कल्पमान- -म् तै. ३, १०, १, १.  
 उप-कल्पयितवै श. ४, ५, २, २.  
 उप-कल्प्य श. १, ८, १, ४; ५.  
 उप-कल्प, सा- -स: ऐआ. ५, १,  
 ३; का. १, १, ४, २; -सम् श. १,  
 ३, १, १; का. २, २, ४, १; तै. ३,  
 १०, १, १; तां. ११, ५, १५; -सा  
 श. १, ७, १, १०; -सा: ऐ. ८, ५;  
 श. १३, ४, १, ८; २, ५; -सानि ऐ.  
 ७, ३२; -सेन श. २, ३, १, ८.  
 उप/क्रम, उपक्रामन्ति गो. १, २, २;  
 उपचक्रमे जै. १५१; उपक्रामेत्  
 सा. १, ३, १.

उप-क्रम्य जै. १६८.  
 उप/क्षर्, उपक्षरन्ति ऐ. २, २३;  
 तै. ३, ७, १३, ३.  
 उप/क्षि, उपाक्षीयत तै. १, १, ३, ५.  
 उप/क्षिप्, उपक्षिपति श. १, ४, ४,  
 १५.  
 उप-क्षुद्र, द्रा- -द्रा: तां. १३, ४, ५.  
 उप-क्षयत्(√रक्षि)- -न्त:† तै. २, ८,  
 ७, ५.  
 उप/ख्या, उप...ख्यायते श. ४,  
 १, २, १३.  
 उप/गम्, उपगच्छति श. १, ४,  
 १, १; २, २, ३, ५; १२, ९, १, ११;  
 १४, १, ४, १३; ५, १, ८; का. १, २,  
 ३, ४; तै. १, ३, ५, ३; ७, २, ५; ३,  
 ८, २, ३; उपगच्छति श. ४, ५, ७,  
 ९; जैउ १, १२, ३, ५; उप...  
 गच्छति ऐ. १, २१; २, १९; २४;  
 ३, २४; ५, २; ६, २०; शां. २२,  
 ४; श. ९, १, १, २२; उपगच्छन्ति  
 तां. ५, ४, १४; उपजगाम शां.  
 २२, ४; शांआ. १, ६; ५, १; श. २,  
 २, ३, ४; का. १, २, ३, ३; उप-  
 जगाम श. २, १, १, ८; का. १, १,  
 १, ६; ७; जैउ ३, १, ३, ७; उप...  
 जगाम श. २, १, १, ८; का. १, १,  
 १, ६; उपगच्छात† श. ४, १, ५,  
 १८; उप...गच्छन्तु श. १, २, ३,  
 ३; का. २, २, १, १७; उपा-  
 गच्छत् ऐ. १, २१; २, १९; २४; ३,  
 २४; ५, २; ६, २०; श. २, २, ३,  
 १५; का. १, २, ३, १३; तां. ५,  
 ४, १४; उपागच्छन् ऐ. २, २९;  
 उप...गमत् तै. २, ५, ८, २;  
 उप...अगन्त तै. २, ४, ४, ६.  
 उप-गच्छमान- -म् ष. ४, ६.  
 उप-गन्तवै तै. २, ५, ८, १२.  
 उप-गन्थ शां. २६, ५.  
 उप/गा, उपगोपम् श. ३, ४, २, १४;  
 गो. २, २, ३; उपागात् श. २, ४,

१, ११<sup>२</sup>; का. १, ४, २, ६<sup>२</sup>; तां. १२, १३, ११; १४, ६, ८; जै. ३, २, २, १; ३, २; उपागाताम् जै. १८६; उपागुः तां. १७, ४, ३; उपागाः ऐआ. २, २, ३<sup>३</sup>; शांआ. ३, १; श. ३, ६, ३, १९<sup>३</sup>; तैआ. ४, ११, ८; ५, ९, १०; तां. १४, ६, ८; उपागात श. १२, २, ३, ८; गो. १, ४, १५; उपागाम् श. ३, ६, ४, ५<sup>३</sup>; जै. २०७.

उपगातृ- उपगीत-उप गै द्र.

उपगु- गुः तां. १४, ६, ८; जै. १९८; -गुम् जै. १९८<sup>४</sup>.

उप/गु(→गू)द्, उपगूहति श. ३, ८, ५, १०; ५, ४, ३, २५; १४, २, २, ३५; का. २, २, ४, १३; तै. ३, २, २, ८; ३, ११, २<sup>३</sup>; षप...गूहति श. १, ७, १, ८; उपगूहेत् श. ३, ८, ५, १०.

उप-गुह्य श. ११, ४, १, ८; जै. १९७.

उप-गोह्य- ह्यः मं. १, ७, १.

उप/गै, उपगाति शां. १७, ७; उप-गायन्ति श. १३, २, ३, २; तै. ३, ८, २, ३; तां. ५, ६, ८; उपजगौ श. ११, ५, ५, ८; जै. १६४; जै. ३, १, २, २; उपगायत तां. ६, ९, १; उप...गायत तै. १, ५, ९, ८; तां. ६, ९, १; १६, ११, २; जै. १, ६, २, १०; ३, ७, १, ६; ७; उपागायन् जै. १, ६, २, ११; ३, ४; ३, ७, १, ६; उपगायेत् श. ४, ६, ९, १७; जै. १, ६, ३, २; ३; उप...गायेत् जै. १, ६, ३, ४.

उप-गातृ- तारः श. १३, २, ३, २; तै. ३, ८, २, २, ३; १२, ९, ४; तां. २५, १८, ४; जै. १, ६, ३, ५<sup>३</sup>; -तृणाम् ऐ. ७, १; जै. १, १४, ४, ४; ३, ६, ९, ६; गो. १, ३, १८; -तृन् जै. १, ६, ३, ६<sup>३</sup>.

उप-गीत, ता- तम् जै. ३, २, ३, ४; ६; -ता जै. ४५; -तेन जै. १०८.

उप/ग्रह्, उपगृहीते तै. ३, ३, १०; ४; उपगृह्णाति श. ३, ७, ४, ६; १३, २, ७, १२; १४, २, १, १७; उपागृह्णात् गो. २, ५, ९; उप-गृहीयात् ऐ. ५, २७; ७, ३.

उप-गुह्य श. ४, २, २, ११.

उप/घ्रा(→जिघ्र्), उपजिघ्रति श. ४, ६, १, ६; ८; उपजिघ्रन्ति श. ११, ८, ३, १०; उपजिघ्रेत् गो. १, २, २.

उप/चर्, उपचरति श. १, २, १, ३; ३, ३, २, ३; का. २, १, ४, २; तै. ३, ३, १०, १; तैआ. ५, ११, २; जै. २, ५, २, २<sup>३</sup>; ६; उपचरन्ति श. ३, ४, ३, १०<sup>३</sup>; ४, ६, ६, ५; ६; ७, २, २, ५; उपचरन्ति श. ३, ५, ३, २, २; ७, ५, २, १९; ८, १, १, ४; ६, १, १६; उपचरति श. १, ९, १, ८; उपचरामः श. २, ४, १, २; का. १, ४, २, १; उपचरिष्यामः श. ४, ६, ६, १-४; उपचरन् श. ४, ६, ६, ५; उपचरेत् श. ४, ६, ६, ७; जै. २, ५, २, २<sup>३</sup>; उपचरेयुः श. ४, ६, ६, ५<sup>३</sup>.

उप-चर- -रः शां. ७, १०.

उप-चर्य- -र्यः जै. २, ५, २, १.

उप-चार- -रः शां. ८, ७; श. १, १, १, ११; ३, ५, १०; ६, ३, ३१; २, २, २, १९; ४, १, १४; ३, १, १, १०; ४, ३, १९; ८, ६, १, १९; ९, ३, ४, ११; ११, ५, १, १; १२, ५, १, ६; का. १, २, २, १३; ४, २, ९; २, १, १, ९; -रम् श. ६, ५, ४, १७.

उप/चि, उपचिन्वन्ति तै. ३, २, ७, ६.

उप/जन्, उपजायते श. २, ३, ४, ९; का. १, ४, १, ७; तां. ४, १०, ७; १९, ३, ३; प. ५, ६; गो. १, २, १९; उप...जायते श. २, ३, ४, ९; का. १, ४, १, ७; उपजायन्ते जै. १५०; उपजने जै. १५०.

उपजनयति तां. १९, ३, ३.

उप-ज- -म् श. १, १, १, १०. पद्र.

उप/जि, उप...जयति ऐ. २, १९; उपाजयन्त गो. २, २, १६.

उपजिज्ञास्य-उप/ज्ञा द्र.

उप-जिहिका- -का श. ६, ६, ३, ६<sup>३</sup>.

उप/जीव्, उपजीवति श. १२, २, ३, ४; १४, ४, ३, १; ७; तै. २, ४, ६, १२; तैआ. १०, ११, १; जै. १०३<sup>३</sup>; आ. १; गो. १, ४, १७<sup>३</sup>;

उप...जीवति श. १२, २, ३, ४; प. २, १; उपजीवन्ति श. २, २,

२, ८; ३, १, १०; ४, २, ५; ३, ६, १, २१; ८, २, १६; ४, ३, २, १२<sup>३</sup>; ६,

४, ४, २, २; १२, २, ३, ४; १४, ३, २, २२-२९; ७, १, ३, १; का. १, ३, १,

५; २, ११; ३, ५; २, २, ३, २१; तै. २, ८, ८, ४<sup>३</sup>; ३, ३, १, ४; ८, ७, ३;

उपजीवन्ति श. १, २, ४, १९; ५, २४; २, ४, ३, २; ११; १२; ३, ८,

३, ३०; १४, ४, २, २९; ३, ४, ८, ९, १; का. १, २, २, ८; ३, २, २; २, २,

२, ११; तैआ. १०, ६३, १; तां. १०, ५, १२; जै. ८८; ९७; ११९;

१६४; १६८; प. २, १; सा. १, १, ८; गो. १, ४, १७<sup>३</sup>; २, ३, ९; उप...

...जीवन्ति श. १२, २, ३, ४; उपजीवामः श. २, ३, १, ११; १२;

का. १, ३, १, ६<sup>३</sup>; उपजीवामः तै. ३, २, ३, १०; जै. १, ३, १, ४;

उपजीविष्यामः जै. १, ३, ३, ६; उपजीवाम श. १, २, ५, २; का.

२, २, ३, २; तां. ७, ८, २; जै. ११९; १६४; जै. १, ३, २, ६; ८; ३, २, ४;

उपाजीवन् का. १, २, २, ६; उप-जीवियुः जै. २३.

उपजिजीविम तै. २, २, ७, ३; ११, ५.

उप-जीवन- -नम् श. ६, ७, ३, ३<sup>३</sup>;

८, ७, ४, २<sup>३</sup>; ३<sup>३</sup>; ४; ५; सा. १, १, ६; ८.



उप-जीवनीय,या- -यः श. २,२,४, १२; का. १,२,४,९; सा. १, १, ७;९; -या श. २, २, ४,१२; का. १,२, ४, ९; -याः तां. २०, १४, ५<sup>३</sup>; -याम् श. १, २, ५, ११; का. २,२,३, १०; -ये श. १, ९, १,७;३,६,१, २१; ८, २,१६; ४, ३,२,१२. ङ-

उपजीवनीय-तम- -म् श. १, ३,३,१०.

उप-जी(→व)वा तै. १,५,६,४;५.

उप-जीविन्- -नःऽइव जै. १८५; -वी जै. ११३.

उप-जीव्यमान- -म् श. ७, ५, २, ३४.

उप/ज्ञा, उप...जानीमः गो. १, ४, १५;५,१०<sup>०</sup>; उप...जानीहि गो. २,१,२१; उपजानीत श. १, ६; १,४; ४,७; ७,३, ५;४, ५; ३,५, १,१४; ४,२, १,६; ११, ५,१,२; उप...जानीत श. ६, २, ३,७;८, २,१; ७,२,१,२;४,१, २३; ८,२, २,२; ५,१,३; ६,१,२;३,२;९;७, ४,२; ९,५,१,२८; १२,२,३,९;३, ३,५; जै. १६८; उप...जानीव्वम् जै. १३६.

उप-जिज्ञा(स्य→)स्या- -स्याम् श. ३,२,१,२४.

उप-ज्ञात- -तम् श. ३,३,४,१९.

उप/तप्, उपतपति जै. ४४; जैउ. ४,२,११; उपतपसि जैउ. ४, २, ११; उपतपेत् श. १२,३,५,२.

उप-तपत्- -त् श. ११,१,५,२; तै. ३,९,१७,१; जैउ. ४,२, ४;७;७, १०; -ता श. १४,७,१,४१; जैउ. ४,२,११.

उप-तप्य श. २, ५, २,१४; का. १, ५,१,१२.

उप-तापिन्- -पिनम् गो. १, २, ४; -पी श. १,५, ४,१; ८, ५,२,१; १०,४,१,१८.

उप-त्सुर्व(√त्सर) श. १,६,३,२८<sup>२</sup>.

उप/दम्भ्, उपदम्भयन्ति श. १३,८, १,१.

उप/दस्, उपदस्यति तां. ९,९,१<sup>३</sup>;५; उपदस्यामि तैआ. २, ८, १; उपादस्यत् जै.८४; उपदस्येत् श. ४,२,२,५; तै. १,४,७,४; उपदसः गो. २,१,७.

उपदासयति तै.२,३,२,२.

उप-दस्यत्- -न्तम् तां. ९,९,१.

उप-द(स्त→)स्ता- -स्ताऽइव जै. ८४.

उप-दासु(क→)का- -का तां. २३, १,४<sup>३</sup>.

उप/दह्, उप...दहेत् श. २, ३,१, १४; का.१,३,१,८.

उप-दग्ध- -ग्धम् श. २,२,३, १४; का. १,३,१, ८; -ग्धेन श. ११, ४,४,२.

उप/दा, उप...ददाति तै. २, ८, ८, ११.

उप-दा- -म् तै. ३,४,४,१.

उपदासुक- उप/दस् द्र.

उप/दिश्, उपदिशति श. १३,४,३, ३;६-१४; उप...दिशामि जैउ. ३,५,१,४;१२; ५,२,६;८,४;१३.

उपदिश्यते जैउ. १,१३,१,३.

उप-दिशत्- -शन् जै. ६<sup>१</sup>.

उप-दिशा श. ८,६,१,१६-२०.

उप-दिश्य- -श्य तैआ. १,१८,१<sup>०</sup>.

उप-दि(ष्ट→)ष्टा- -ष्टाः जैउ.३,५,१, ४;१२;२,५;८,४;१३.

उप-देश- -शाः तैआ. ७, ११, ४; आ. १.

उप-देशन- -नात् तै. २,३,१,३<sup>३</sup>.

उपदेशन-वत्- -वतः तां. ६, २, १; -वन्तः तां. ६, २, २; -धान् तां. ६,२,१;२.

उपदीक,का- -काः श. १४, १,१,८, तै. १,१, ३, ४; तैआ. ५, १, ४<sup>३</sup>; २,८.

उपदीक-सन्तत- -ताः तैआ. ५, १०,६.

उप-दीप्य (√दीप्) जै. १४०.

उप/दृश्, उपदृश्येत् तां. २५,१२,५.

उपदृश्यते तैआ. १,२,३;३,३.

उप-दृष्ट- -ष्टा ऐ. ७, २४; श. ३, ४,२,५; तै. २, २,१, ३;५; ३,७, ५,४; जै. ३४; गो. २, २,१९;४, ९; -ष्टारम् तै. १, ६, ९, ८; गो. २,४,९; -ष्टः श. ३, ४, २,५; -ष्टे गो. २,२,१९<sup>३</sup>.

उपदृष्ट(ष्ट?)-मत्- -मति तै.२, २,१,३;५.

उपदेश-शन-उप/दिश् द्र.

उप-दृष्ट - उप/दृश् द्र.

उप/दृ, उपदृवति ऐआ. २, ३, ४, जैउ. २,१,२,९<sup>३</sup>; ४,७, २,६;१६; उपदृव ऐ. १,२२; उपदृवेत् जैउ. ४,२,४;७;१०.

उप-दृव- -वः जै. ११०; जैउ.१, ३, २, ४; १०,१, २; १८,३,९;४,९; ५, ३, १; -वम् जैउ. १,३, २,१; -वात् जै. ११०; -वेण जैउ. १, १०,१,८.

उप-दृत्- -ते जै. ११०.

उप/धा, उपधत्ते श. ७, २, ३, १; ४,२,३;३,६;८,३,४, १५; ५,३, ४;६,३,१६; ९, ५, १, ६१; १०, ४,२,३०<sup>३</sup>;३,११;५, २,६; का. १, ६,१, ७;२, ३<sup>३</sup>; उपधत्ते श. १०, ४, २, ३०<sup>३</sup>; का. १, ६, १, ७; २,१,४,१<sup>३</sup>; ११; उपधाति ऐआ. ५,१, ६; शांआ. २, १०; श. १, २,१,६<sup>३</sup>;७; १०; ११; १२; १५-१७;२,६,१,९;२,५<sup>३</sup>;३, ५,४,२२; ६,१,२२; ४,६,८,६;११; १६;दि, १,२,२८;२,२,२८;२९; ३, १;३; ५; ७,१,१, १५;१८; २१<sup>३</sup>; २६; २९-३३; २,१,८;१३;१४; ३,१; ३,१,१३; २०-२३;२४<sup>३</sup>; २,१७; ४,१,७<sup>३</sup>;८<sup>३</sup>;९;१०<sup>३</sup>;११; १४;१५;

१७<sup>३</sup>; १८<sup>३</sup>; २१<sup>३</sup>; ३६<sup>३</sup>; ३७; ३८;  
 ३९; ४१<sup>३</sup>; ४२<sup>३</sup>; ४३; २, १<sup>३</sup>; २<sup>३</sup>; ४;  
 ५; १०<sup>०</sup>; ११; १२; १३; १५; १६; १९;  
 २०<sup>३</sup>; २१; २२; २३; २४<sup>३</sup>; २५<sup>३</sup>;  
 २६<sup>३</sup>; २९<sup>३</sup>; ३०; ३१<sup>३</sup>; ३२<sup>३</sup>; ३६;  
 ३७<sup>३</sup>; ३८; ५, १, १<sup>३</sup>; २; ६<sup>३</sup>; ७<sup>३</sup>; १०;  
 ११<sup>३</sup>; १२; १३; १५; २५; २६<sup>३</sup>; २७<sup>३</sup>;  
 ३१; ३८; २, १<sup>३</sup>; ४; ९; १०; १४; १७;  
 ४०<sup>३</sup>; ४२; ४५; ६२<sup>३</sup>; ८, १, १, १<sup>३</sup>;  
 २<sup>३</sup>; ४<sup>३</sup>; ६; ७; ९; २, १; ३; ४; ६; ७;  
 ९; ११<sup>३</sup>; ३, ३; ८; ९; १०<sup>३</sup>; ४; २; ३<sup>३</sup>;  
 ४; १०; २, १, १; ४; ८<sup>३</sup>; ९<sup>३</sup>; १३;  
 १५; १६<sup>३</sup>; १७; १८; २, १; ४<sup>३</sup>; ६; ३;  
 १; २<sup>३</sup>; ३; ४; ५<sup>३</sup>; ६; ७; ८<sup>३</sup>; ४, ५; १८;  
 १९<sup>३</sup>; २०; ३, १, १; ४; ७; ११<sup>३</sup>; १३<sup>३</sup>;  
 १४; २, १<sup>३</sup>; २; ५<sup>३</sup>; ६<sup>३</sup>; ७; ८; ९;  
 ११; १३; १४<sup>३</sup>; ३, १; ३; ४; ५; ६<sup>३</sup>;  
 ७<sup>३</sup>; ८; १२; ४; १<sup>३</sup>; १२; १४; १५<sup>३</sup>;  
 ४, १, १; ३<sup>३</sup>; ४<sup>३</sup>; ५<sup>३</sup>; ८<sup>३</sup>; ९<sup>३</sup>; १०<sup>३</sup>;  
 ११<sup>३</sup>; १२<sup>३</sup>; १३<sup>३</sup>-२६<sup>३</sup>; २७; २८;  
 २, १; १३; १४<sup>३</sup>; १५; १६; ३, १;  
 २०<sup>३</sup>; ४, १; ४-८; १२; ५, १, १; ४<sup>३</sup>;  
 ५<sup>३</sup>; ७<sup>३</sup>; ८; १३; २, १; २<sup>३</sup>; ७-११;  
 ३, १; ४, १; ३; ९; ११; ६, १, १; ४;  
 ५; ११; १६; २२<sup>३</sup>; २३; २, १; २; ३;  
 ५; ६; ७; ९-११; १२<sup>३</sup>; १४; १५;  
 १६<sup>३</sup>; १७; ३, १; ७<sup>३</sup>; ८; ११;  
 १२; २४; ७, १, १<sup>३</sup>; २; ५<sup>३</sup>; ७-१०;  
 १५<sup>३</sup>; १६-१९; २, १<sup>३</sup>; २; ३<sup>३</sup>;  
 ४; १०<sup>३</sup>; ३, ९<sup>३</sup>; ११<sup>३</sup>; १२; १३<sup>३</sup>;  
 ९, १, २, ४३; २, ३, १४<sup>३</sup>; १७; १९<sup>३</sup>;  
 ४, ३, ६; ७; ५, १, ३, ६; १०, १, ३, ७;  
 २, १, ६; ९-११; ५, १३; ४, २, २२;  
 १३, ८, ३, ९; का. २, १, ४, ८; तै.  
 १, ३, ७, ४, ७, ७, ३; ३, २, ३, १; ७;  
 १; ३; १२, ५, ५; तैआ. १, २२, ९;  
 २४, १; २<sup>३</sup>; ३<sup>३</sup>; ४; २५, १; २; ३;  
 २६, १; उपदधाति श. १, २, १,  
 १; ३; १२; १४; २, ३, ३, १७; ६,  
 १, ९; ६, १, २, ३०<sup>३</sup>; ३२; ७, १, १,

१८; २९; ३१<sup>३</sup>; २, ३, २; ४, २९; ३,  
 १, ९; १६; २४; २५; २७; ४४; ४७;  
 ४, १, ८; १२; १३<sup>३</sup>; १६; ४४; २, २;  
 ३; ४; १६<sup>३</sup>; २४; २६; ३०<sup>३</sup>; ३१<sup>३</sup>;  
 ३४; ४०; ५, १, ७; १२; १६; २, ३<sup>३</sup>;  
 ६; २२; ३२; ४०; ४२; ४३; ४४; ४५<sup>३</sup>;  
 ८, १, १, ३; ३, ३<sup>३</sup>; ४; ६; ८; ९; १०;  
 ४, १; २; ३<sup>३</sup>; ४; १०; ३, १, ८; ११;  
 १३; १७<sup>३</sup>; १८<sup>३</sup>; २, ४-७; ३, ३; ६;  
 ९; ४, १७; २०; ३, १, ४; ५; ७; ११-  
 १४; २, २<sup>३</sup>; ७<sup>३</sup>; ८<sup>३</sup>; ३, २; ९-११;  
 ४, २<sup>३</sup>; ४; ७; ११; १२; १४; १५;  
 ४, १, ४; ५; ६; ८; २६; २, १५<sup>३</sup>; १६<sup>३</sup>;  
 ४, १; ३; ८; ५, १, ४; ६; २, ७; ११;  
 ३, ४<sup>३</sup>; ४, ८; ६, १, १; २; ३; १२-  
 १५; २२; २, ८; ८, ६, ३, ४; ५; ६<sup>३</sup>;  
 ७<sup>३</sup>; १०; १३<sup>३</sup>; १५; १६; १७; ७, १,  
 २; ३; ७<sup>३</sup>; ८<sup>३</sup>; ११; १६<sup>३</sup>; २०; २, २;  
 ५; ९; ३, ८; १०<sup>३</sup>; ११; ९, ४, ३, ८;  
 १०, १, १, ३; २, ३, ८-१४; ४,  
 ३, २०; ५, २, २१; ५, ७<sup>३</sup>; १३, ८,  
 ३, ६; तै. ३, ७, ४; ५; ११, १०,  
 १<sup>३</sup>; जै. ८९<sup>३</sup>; उपदधति ऐ. ५, १०;  
 श ६, २, १, ३७; ७, २, १, १३;  
 ४, १, ४४; ५, २, २९; ८, १, ३, ७;  
 ४, १; ४, ४, ९; १०; ११; ५, ३, ८; ६,  
 ३, ११; ७, १, १४; २४; १०, ४, २, ६;  
 उपदधति श. ७, ५, २, २९; ८, ६, ३,  
 १४; १०, ४, ३, ५; गो. २, ६, १०;  
 उपधत्थ श. १०, ४, ३, ६; उपदधे  
 तै. ३, ११, १, १-२१; उप...दधे तै.  
 ३, १२, ६, १; ५; ७, १; ५; ८, ३;  
 उपदधामि श. १, २, १, ७<sup>३</sup>; १०;  
 १२<sup>३</sup>; ३, ५, ४, २२; ६, १, २, १४; का.  
 २, १, ४, ५<sup>३</sup>; ८; ९; १०<sup>३</sup>; तै. ३, ७,  
 ४, १३; उप...दधामि तै. ३,  
 ७, ६, ७; उपदधे का. १, १,  
 २, १०; तै. ३, ११, ९, ३; ६;  
 उपदधुः श. ६, २, १, ३७; १०, ४,  
 ३, ५; ८; उपधास्यते श. ८, ४, ४,

२; उपधास्यथ श. १०, ४, ३, ८;  
 उपधास्यामि श. ६, १, २, १४<sup>३</sup>;  
 उपधास्यामः श. ७, ४, १, १८;  
 उपदधताम् तैआ. १, २०, १;  
 उपधत्तम् श. ८, २, १, ३; ३, १, ३;  
 उपधत्त श. १०, ४, ३, ८<sup>३</sup>; उपदधै  
 श. २, १, २, १५; ६, २, १, ७;  
 उपदधै का. १, १, २, १०; उप-  
 दधामहे श. ८, ४, १, ३; ४; ६, ३-  
 ३; ४; उपदधाम श. ८, ६, ३, ३<sup>३</sup>;  
 उपदधाम श. १०, ४, ३, ७; उपा-  
 धत्त श. २, १, २, १५; ६, २, १, ७;  
 ७, ५, १, १२; ८, ४, ४, २<sup>३</sup>; ५,  
 १, ६; १०, ४, २, २७<sup>३</sup>; तै. १, १,  
 २, ५; उपाधत्त श. १०, ४, २, २७<sup>३</sup>;  
 तै. २, ३, ४, १; २<sup>३</sup>; ३-६; उपा-  
 दधात् श. ६, १, २, ६-९; १०<sup>३</sup>;  
 तै. १, १, २, ५; उपादधात् श. ६,  
 १, २, १४; तैआ. १, २३, ५<sup>३</sup>; ६<sup>३</sup>;  
 ७; जै. ५०; उपादधाताम् श.  
 ७, ४, २, १६; उपाधत्ताम् श. ८,  
 २, १, ४-७; १०; २, १; उपा-  
 धत्ताम् श. ८, २, १, ३; ३, १, ३;  
 उपादधत् श. ७, २, १, ३; ३, १;  
 ४, २, ३४; ८, ४, १, ३; ५, १, ४;  
 ३, ४; ६, १, ३; ३, ३; ४; १०; उपा-  
 दधत् श. ८, ४, ४, ३; १२<sup>३</sup>; १०, ४,  
 ३, ११; उपादधुः श. ७, ४, १, १८;  
 उपादधुः तै. १, ५, १२, १; तां. ७, ४,  
 २; ४; ७, ५; जै. १९; उपदधीत् श.  
 ९, ५, १, ५८-६१; उपदध्यात् श.  
 ६, १, २, २५; २, २, २८; ७, २, १, ८;  
 १३; ४, २, १३; ८, १, ४, १; ४, ४,  
 ११; ६, ३, ११; १४; ७, १, ११; २,  
 १६; १८; १९<sup>३</sup>; तै. ३, १२, ५, १२;  
 उपदध्यात् श. ७, १, १, १४; ४,  
 १, ४४; २, १८; ८, १, ४, २; ७, २, १५;  
 उप...दध्यात् श. ८, ७, २, १९;  
 उपाधाम् श. ६, १, २, १४; उपा-  
 धास्यत् श. ८, ३, ३, ७.

उपधीयते श. ६, २, ३, २; ६;  
 ११, २, ६, १३; उपधीयते श.  
 २, ३, ३, १७; १०, २, ६, १७; जै.  
 १६४; १६७; उपधीयेते श. १०, ५,  
 २, ८; उपधीयन्ते श. ६, १, २, ३, २;  
 २, ३, ४; ८, १, ३, ७; ७, २, १९; ९, १,  
 १, ४, ३; ३, ३, १८; उपधीयन्ते श.  
 ७, ३, १, २, ५; ४, ४; ४, २, ४०; १०,  
 २, ६, ११; ५, १, २; घ. ४, ६.  
 उप-दधत्-त् श. ७, १, १, १४; ४,  
 १, १४; २, १२; ५, १, १५.  
 उप-धाय श. ६, २, १, ११; ७, ४, १, २, २;  
 २, ४; २, ५; ३, ३; २, १६; ३, ३; ५, १,  
 १, २; ८, १, ३, ८; ९; २, २, १, ४, १, ८;  
 ५, ४, ७; ६, १, २, ३; ३, १, ५; ७, २, ८;  
 ३, १, १; ४, १, १, ९; २, ०; २, १, २, १, ९;  
 १०, १, ३, ७; ४, ९; २, १, ९, ५, १, ५.  
 उप-धास्यत्-न् श. ७, ४, १, ४७.  
 उप-हित, ता- -तः शांआ. ६, २०; श.  
 ८, ६, ३, ४; १०, ३, १, ९; -तम् श.  
 ६, १, २, १, ५; ७, ३, १, २, ६; ८, १,  
 ३, ४; -ता श. ७, ४, २, १, ३;  
 ५, १, २, ९; -ताः श. ७, ३, १, २, ६;  
 ३, ८; ३, ९; ४, ०; ४, १; १०, ४, २,  
 २, १; २, ४; -तानि श. १०, ४, ३,  
 २, ०; -तायाम् श. ८, ४, ४, २;  
 -तासु श. २, ३, ३, १, ७; -तेषु  
 जै. १००.  
 उप/धाव्, उपधावति श. १, ५, १,  
 १, ४; १, ५; ७, ४, १, ४; २, १; ३, २, २,  
 २, ४; ४, ६, ६, ७, ८; ५, १, १, १, ५;  
 ५, १, ६; ४, ४, १, १; तां. ९, १०, ३;  
 जै. १, १, ८, ३, ५; मं. २, ४, ६;  
 उपधावतः श. १, ३, ८, ४, २,  
 उपधावामि ऐ. ७, १, ६; मं. १, ४,  
 १-५; उप...धावामि मं. २, ४,  
 ६; उप...धावामः जै. २०५;  
 उपधावतु मं. २, ४, ६; उपधाव  
 ऐ. ७, १, ४; १, ६; उपधावाम श.  
 ३, २, ३, ३; गो. १, १, २, ८; ३, २, ०;

उप...धावाम जै. २०५; उपा-  
 धावत श. १, ७, ४, ८; ५, १, १,  
 ४; १, ५; १, २, ७, ३, १; तै. १,  
 ७, ६, ६; उपाधावत् श. १, ७, ४,  
 १, ४; ५, १, १, १, ५; १, ६; तां. ६, ७,  
 १; ८, १, ५; ८, २, २; १, २, १, ३, ४, ५;  
 १, ३, ४, १; १, ७, ५, १; १, ८, १, ९; १, ९,  
 १, ९, १; जै. ७, ३; २०५; घ. ४, ५;  
 उपाधावन् तै. १, ६, ४, १; तां. ६,  
 ६, ८; ८, ३, १; १, ८, १, २; २, २, १, २,  
 १; १, ७, २; २, ३, १, २, २; २, ४, १, ९, २;  
 जै. ७, ४; १, ३; १, ४, ६; १, ८, २; जै. १,  
 ४, १, २; १, ५, ४, १; घ. २, ३; ४,  
 ४, ५; ५, २; सा. १, १, १, ५; गो.  
 १, २, २, १; उपधावेत् ऐ. ८, १, ०;  
 श. १, ६, २, ९-१, १; उपधावेत् श.  
 १, ६, २, ७; ८; उप...धावेयुः ऐ.  
 १, ३०.  
 उपधावयाञ्चकार जै. ३, ६, ३, ३.  
 उप/धृ, उपधारयते आ. १.  
 उप/धृप्, उपधर्ष श. ९, ५, २, १;  
 जै. १, ३, ५; १, ३, ८; उपाधृणुवन्  
 जै. २, ३.  
 उप/धे, उपधापयेते तै. २, ७, १, २, २.  
 उप/धमा (→धम्), उपधमति तां.  
 १, ७, ६, ३; उपाधमत् तां. १, ३, ३,  
 २, २; उपधमेत् प. १, ३.  
 उप-ध्वस्त, स्ता (√ध्वस्) -स्तः तै.  
 १, ७, ३, ५; -स्ता श. ४, ५, ८, २.  
 उप-नक्षत्र-त्राणि श. १०, ५, ४, ५.  
 उप/नम्, उपनमति ऐ. १, ४; श.  
 २, १, ४, १, ९; २, १; ३, १, १, ३; का.  
 १, १, ४, १, ९; २, १; तै. १, ८, ८, ३;  
 ३, १, ४, १, ५; तैआ. १, २, ३, २;  
 उपनमति श. १, १, २, १, १; तै. २,  
 २, १, ५; तां. १, ८, १, ०, १; जै. १००;  
 उप...नमति ऐ. १, ५; २, १, ७;  
 ५, १, ४; श. ८, ६, ३, १, ६; ९, ५, १,  
 ६, १; १, २, ६, १, ३-३, ६; ९, ३, १, ०;  
 तै. १, १, ८, ४; २, २, ७, ४; ८, ३, ४;

१, १, ६; ३, १, २, ५, १, १; तां. ८, ९,  
 १, ८; उपनमन्ति ऐ. ८, २, ६;  
 उप...नमन्ति तै. २, १, ५, ८; ९;  
 तां. ६, १०, १, ९; उपनंस्यति का.  
 १, १, ४, १, ९; २, १; जै. १, ३, ४,  
 ४; उपानमत् तै. १, ६, ४, ५;  
 उपनमेत् ऐ. ४, २, ६; श. २, १, ३,  
 ९; १, २, ६, १, ३, ४; का. १, १,  
 ३, ८; तै. १, १, ९, ७; उपनमेत् तै.  
 १, १, ९, ८; उप...नमेयुः तां. ६,  
 १०, १, ९.  
 उप-नत- -नतः श. १, १, ७, ३, ३.  
 उप-नति- -तिः श. १, २, ८, ३, ३, १;  
 तै. २, ६, ५, ८.  
 उप-नामुक, का- -कः शां. ८, २; ३;  
 १, २, ३; श. २, २, ४, १, ४; १, ३, ३,  
 ६, ६, ७; का. १, २, ४, १, ०; तै. ३,  
 ९, १, ८, १, २; -का घ. २, १, ०.  
 उप/नह, उपनहति श. ६, ४, ३, ७.  
 उप-नद्ध- -द्धः ऐ. १, १, ३; ३, ०;  
 -द्धस्य श. ६, ४, ४, २, ०; -द्धाः  
 श. ५, २, १, १, ७.  
 उप-नह्य श. २, ६, २, १, ७; ५, ४, ५,  
 १, ५; का. १, ६, २, ८; तां. ९, ८, १;  
 २, ५, ४, १; जै. १, ६, ८.  
 उप-नामुक-उप/नम् द्र.  
 उप-नि/गम् (→च्छ), उपनिगच्छति  
 ऐ. ७, ३, १; श. ७, ३, १, २, ६; ५, १,  
 २, ९; उपनिगच्छेत् श. २, ३, २, ५;  
 उपनिगच्छेत् श. १, ३, ४, २, १, ७.  
 उप-नि/ग्रह, उप...निगृहीत ऐ. ३, १, ९.  
 उप-नि-ग्राहम् (गमुल्) जै. १, ४, २.  
 उप-नि/धा, उपनिदधति शां. १, ३,  
 ५; श. ३, ७, १, ३; २, १; ४, ५, २, ७;  
 उपनिदधति श. २, ५, ३, ५;  
 १, १; ३, १, २, २; ७, ३, २, १, ०;  
 का. १, ३, ३, ९; ५, २, ५; १, ०;  
 उपनिदधुः शां. २, ८, १; उपनि-  
 दध्यात् श. २, ३, १, १, ७; का. १,  
 ३, १, १०.

† 'उपाधाय' इति अज. मुपा. | ‡ 'उप-निदधति' इति मुपा. स्वरधिन्यः ।

उप-नि-धातु- -ता श. १, १, २, १७;  
का. २, १, २, १३; २, २, ३.

उप-नि-धातुं ऐआ. १५, १, १; शांआ.  
१, ६; ४, १५; तां. १३, ४, ८; २१,  
२, ९; जै. ३७; १८४; १८६.

उप-नि-हित- -तः श. ३, ३, २, ५.

उप-नि/नी, उपनिनयति श. १, ३,  
३, ४; ३, ३, १, ७; ४, ३, १;  
६, १, १, १९; ७, १, १६; ६, ४, ३, १;  
१२, ४, २, २; ३, ४, ९; उपनिनयेत्  
ऐ. ७, ५; श. ३, ३, ४, ३१; ४, ५,  
७, ७; ष. १, ५.

उप-नि-नीय श. २, ६, १, १४; ३, ६,  
३, १४; १२, ४, १, ६; २, ६; का.  
१, ६, १, ११.

उप-नि/पद्, उप...निपद्यते तैआ.  
६, १, ३; उपनिपेदे जै. १९८;  
उपन्यपादि जै. १९८.

उपनिपादयन्ति श. १३, ५, २, २;  
उपनिपादयेत् श. ४, १, १, २८.

उप-नि/प्लु, उपनिप्लवन्ते ऐ. ४, २६.

उप-नि/मञ्ज्, उपन्यमञ्जत् तै. १, १,  
३, ६.

उप-नि-मञ्जत्- -न् जै. १९४.

उप-नि/मद्, उपनिमदति श. ४, ३,  
२, ४; ६, ९, ६.

उप-नि/रञ्ज्?, उपनिरञ्जतु मं. २,  
४, १०.

उप-नि-र-आ/क्रम्, उपनिराक्रामताम्  
शां. १५, २.

उप-नि/रुध्, उपनिरुधुः श. ३, ७,  
३, ३.

उप-नि-रुद्ध- -द्वाः श. ३, ७, ३, ३.

उप-नि/वप्, उपनिवपति श. ३, ५,  
२, १४; ४, १, १, ५; ७, ५, १, २२.

उप-नि/वृत्, उपनिवर्तन्ते शां. ११,  
५; उपनिवर्तेत ऐ. ३, ११.

उपनिवर्तयेत् ऐ. ७, ५.

उप-नि-वर्त- -र्तम् इव शां. ११, ५,  
उप-नि-वृत् ऐ. ३, ३९.

उप-नि/वेष्ट्, उपनिवेष्टन्ते श. ५, ३,  
४, ११.

उप-नि/श्रि, उपनिश्रयति श. १४,  
४, २, २३; उप...निश्रयन्ते श. ३,  
१, २, १७; उपनिश्रयेत् शां. ९, ४.

उप-नि/प(←स)द्, उपनिषससाद्  
ऐआ. २, २, ३; उपनिषसाद् जै. ३,  
१, २, ९; ११; उपनिषेदुः जै. १४३;  
जै. २, २, ४, ११; ष. १, ४, ७;  
उपन्यषीदन् जै. ८५.

उप-नि-पृद्- -द्त् ऐआ. ३, १, १;  
२, ५; शांआ. ४, १; २; ७, २; ८, ७;

श. १०, ३, ५, १२; ५, १, १; १२,  
२, २, २३; १४, ५, १, २३; ८, ६, ४;

५; तैआ. ८, ९, १, ९, १०, ६; १०,  
६, १; १४, १; ६२, १; ६३, १; ६४, १;

जै. ४, ९, २, १; १०, ४, ७; ११, २,  
६; दै. १, २२; -द्ः ऐआ. ३,  
२, ५; शांआ. ८, ७; श. १४, ५, ४,

१०; ६, १०, ६; सं. ३; गो. १, १,  
२१; -द्म् शांआ. १३, १; श.

१२, २, २, २३; तैआ. ७, ३, १; ८,  
९, १; ९, १०, ६; १०, ६, १; १४, १;

जै. ४, ८, ५, ३; ९, १, १; २, २;  
१०, ४, ७; ११, २, ६; गो. १, १,  
३८; -दाम् श. १०, ४, ५, १;

-दि ऐआ. ३, १, ६; -ङ्गिः श.  
१४, ६, ११, १.

उप-नि-पाद्(ि दिन्→)नी- -म्  
शा. ९, ४, ३, ३.

उप-निष्कृत(स्/कृ)- -तम् ऐआ. १,  
१, ४.

उप-निष्कम्(स्/क्रम्), उपनिष्कामति  
शांआ. ४, १५; श. ३, ५, ३, १३; ६, ३,  
२०; ४, १, १, २०; ३, ५, २०; १३,  
३, १, ९; १४, ३, १, ९; उपनिष्का-

मन्ति शां. १८, ९; श. ४, ६, ९,  
१०; १५; १२३; उपनिष्काम शां.  
१५, २.

उपनिष्कामयेत् ऐ. ८, १०.

उप-निष्काम्य श. २, ६, १, ३७; ३, ८, ३,  
५; ४, २, ५, १; १२; ११, ५, ९, ११.

उप-नि/हन्, उपनिहन्ति श. ३, ५,  
३, २१; २२.

उपनिहित- उपनि/घाद्.

उप/नी, उपन्यते शांआ. ६, १९; श.  
१, ५, ४, ५; ४, ३, १, १८; उपन्यते

श. ११, ५, ४, ११; उपन्यति श.  
११, ७, २, १; उपन्यति श. २, ३,  
२, २; तै. १, ६, ५, २; ३, १, ४, ७;

३, ३, ३; ८, ४, ६; ९, ६, ३; तां. १६,  
५, १०; उपन्यन्ति जै. १, १८,  
३, ४; उपनिन्ये श. ११, ५, ३, १३;

१४, १, १, २३; उपनिन्ये श. १४,  
१, १, २३; उपनेष्यसे श. १४, १,  
१, २३; उपनेष्ये श. १४, १, १,  
२२; उपन्यस्व मं. १, ६, १६;

उपन्यत ऐ. २, ६; शां. १०, ४;  
तै. ३, ६, ६, १; उपान्यन् तै. १,  
५, ९, २; ३; ३, १, ४, ७; उपन्येत्

श. ३, ८, ४, ५; तां. ५, ७, ८.

उप-नीत- -तस्य सा. ३, ३, २.

उप-नीय श. ११, ५, ४, १६; गो. १,  
१, २८.

उप-नी(नि/इ), उपन्येति ष. १, १;  
उप...न्येति श. १४, ७, १, ५.

उप-न्येय(नि/अञ्च्) श. ११, ४,  
२, ४.

उप-न्याचर्(नि-आ/चर्), उपन्या-  
चरति श. ६, ५, ४, १०; उपन्या-  
चरति श. ६, ५, ४, १०.

उप-न्याप्लु(नि-आ/प्लु), उप...न्या-  
प्लवते श. १, ६, ४, १८; उपन्या-  
पुप्लुवे श. १, ८, १, ५.

उप-न्ये(नि-आ/इ), उपन्येति जै.  
१३८; उपन्येय जै. १३८.

उपपक्ष- -पक्षान्याम् तै. २, २, ९, ७;  
-पक्षौ तै. १, ५, ६, १; २; ३.

उपपक्ष-दन्त- -दन्तम् श. १२, २, १,  
२-५.

उप-पतनीय(√पत्)- -यानि सा. १, ५, १४.  
 उप-पति- -तिम् तै. ३, ४, ४, १.  
 उप-पद्, उपपद्यते सं. ४; उपपपाद ऐ. ७, १७; उपपद्यताम् सं. २, ४, ६.  
 उप-परा-सृत्व(√सृ) श. १४, १, १, ९.  
 उप-परे(-रा/इद्), उपपरैति श. २, ३, ४, ३२; का. १, ४, १, १९; २२; २४; उपपरायन्ति शां. १८, ८; उपपरैत् जै. १०२<sup>३</sup>; उपपरायन् जै. ३४; ३७; उपपरैयात् श. ३, ९, २, ९.  
 उप-परैव्य श. ३, ७, ३, ७; जै. १९०.  
 उप-परैष्यत् -ष्यन्तः का. १, २, ३, २; ४, १, १.  
 उपपर्वन्- उप-पृच् द्र.  
 उप-पर्यावृत्(-रिडाआ/वृत्), उपपर्यावर्तन्ते तैआ. २, १९, १; उपपर्याववर्त श. २, २, ४, ४; का. १, २, ४, ३; उपपर्यावर्तत तै. २, ३, ६, ४१; उपपर्यावर्तन्त तै. २, ३, ६, ११; २<sup>३</sup>; ३<sup>३</sup>; उपपर्यावर्तत का. १, ३, ३, १८.  
 उप-पल्यय्(-रि-→लि/अय्), उप-पल्वायत जै. १०१<sup>३</sup>.  
 उप-पल्यय्य श. २, ४, २, २२; ४, ३, २, ४.  
 उप-पृच्, उपपृच्यताम् तै. २, ८, ८, १२; उप-पृच्... (पृच्यताम्) तै. २, ८, ८, १२.  
 उप-पृचन्- -नम् तै. २, ८, ८, १२.  
 उप-पृच्- -क् तै. २, ५, ४, ३.  
 ? उप-प्र(प्ल)क्ष- -क्ष ऐआ. ५, २, २.  
 उप-प्र/गा, उपप्रागात् ङि श. १३, ५, १, १७<sup>३</sup>; १८<sup>३</sup>; उप-प्रागुः श. ३, ७, ३, ९.  
 उप-प्र/जन्, उपप्रजायते गो. २, ३,

२०; उपप्रजायते शां. १५, ४; गो. २, ३, २०.  
 उप-प्रति/धा, उपप्रत्यघत् जै. १७०; १९७.  
 उप-प्र/दा, उपप्रदास्यामः श. १, ६, ४, १४.  
 उप-प्र/भिद्, उपप्राभिनत् तै. १, १, ३, ५.  
 उप-प्र-भिन्न- -न्नम् तै. १, २, १, ३.  
 उप-प्र/भू, उप-प्राभूवन् श. १२, ४, २, १०; ४, २.  
 उप-प्र-यत्- उपप्रे द्र.  
 उप-प्र/यम्, उपप्रयच्छति श. ५, ४, ५, १३.  
 उप-प्र/या, उपप्रयाहि ङि श. ८, ६, ३, २१<sup>३</sup>.  
 उप-प्र-याय शां. ७, ९; ८, २; २२, ९.  
 उप-प्र/वृत्, उपप्रवर्तयति जै. ९०; १०७; उपप्रवर्तयेत् जै. ७५.  
 उप-प्र/वृद्, उप-प्रवृहस्व श. ३, ९, ४, २२; उपप्रावृहत् श. ३, ९, ४, २२.  
 उप-प्र/स्तु, उपप्रस्तुयुः जै. १६४.  
 उप-प्र/स्तृ, उपप्रास्तृणीत जै. २०३.  
 उप-प्र-हित्य(√हि) जै. १२५.  
 उप-प्रे(प्र/इद्), उपप्रेति श. २, ५, ३, २; ४, ३, ४, १०; ९, ४, १, ४; का. १, ५, २, २; उपप्रयन्ति ऐ. १, ७; उपप्रयन्ति तै. २, ४, १, १०; उपप्रेयाय जै. ४, १०, ३, ६; १०; उपप्रेयुः श. २, ५, ३, २; का. १, ५, २, २; उपप्रयन्तु तैआ. ४, २, २; उपप्रेत तै. १, ६, ५, ५; उपप्रायत् ऐ. ३, ३९; उपप्रेत् श. १२, ९, ३, ७; तैआ. १, १३, २; ३; तां. २४, १२, ६; उपप्रेत् श. ३, १, ३, २; उपप्रायन् ऐ. ३, ३९.

उप-प्र-यत्- -यन् श. ३, १, ३, ११; -यन्तः ऐ. ४, २९; शां. ११, ४; २२, १; श. २, ३, ४, १०<sup>३</sup>; का. १, ४, १, ८<sup>३</sup>; जै. ३४; ३७.  
 उपप्रेष्यत्- -ष्यत् श. ७, ३, २, ५; -ष्यतः श. २, २, ३, २; -ष्यन् श. ४, ५, १, २; -ष्यन्तः श. २, २, ३, २; ३, ४, १.  
 उप-प्रेष्(प्र/इप्), उपप्रेष्यति ऐ. २, ५; उपप्रेष्य ऐ. २, ५; श. ३, ८, १, ११; उपप्रेष्यत् तै. ३, ६, ५, १.  
 उप-प्रेष- -म् ऐ. २, ५<sup>३</sup>.  
 उप-प्लु, उपप्लवत् तां. १२, ५, १४.  
 उपप्लवयति श. १३, १, २, ९.  
 उप-वन्धू, उपवध्नन्ति श. २, १, ४, ३; का. १, १, ४, २.  
 उप-वद्ध- -द्वासः श. ११, ५, १, २.  
 उप-वृहण- -णम् ऐ. ८, १२; १७; शांआ. ३, ५; तै. १, १, ६, १०; ६, ८, ९; जै. ११७.  
 उपवर्हण्य(ण+यत्)- -णाय तै. १, ६, ८, ९.  
 उप-व्दि- -व्दिः ऐआ. ३, २, ४; शांआ. ८, ७; श. ११, २, ७, ३२; -व्दिम् इव शांआ. ११, ३.  
 उप-व्दि-मत्- -मान् ऐ. ४, ९.  
 उप-व्दिमती- -ती जै. १, १२, ३, ३.  
 उप-वृ, उपवृते सं. १, २, २; उपवृते श. ९, ३, ३, ११<sup>३</sup>; उपवृते तै. २, ४, ६, ८; ८, ४, ८; उपवृते तै. २, ८, ४, ८; उपवृवन् प. ४, १.  
 उप-भूत्(√भृ)- -भृत् तै. ३, ३, ७, ६; -भृत् श. १, ३, २, २; ४, ४, १४; ८, ३, १३; ११, ५, ६, ३; तै. ३, ३, १, २; ५, ४, ६, ११; ७, ९, ९, ७; तैआ. २, १७, १; गो.

† उपसर्गत्रययुतमप्येतद्रूपमनेकोदात्तवदिति चित्रम्, शाखाभेदेन वा समाधानं द्र. बहुषु स्थलपेवं दर्शनात् । उपप्रे, अनूत्पा, अनूदि द्र. । † 'उपपर्वन्-म्' इति मुपा. स्वरधिन्यः । § = साम. १, ५, २, ८; 'उप । प्रप्रे' इति पदद्वयम् । सा. शांश्री. (१८, १५, ५) च पदैकं पेशुः । तदभिप्रेत्यैवोपरि मुद्रितं प्राति. । रलयोरभेदात् = 'प्लक्ष-' इत्यपि साधुः ससं. । अर्वाकां कल्पनादर्शनार्थं Kt टि. द्र. । ङि. = ऋ. १, १६३, १२ । ङि. = व. १५, ५२ ।

२,३,१४; -भृतः श. १,५,३,१७;  
 -भृतम् श. १,३,२,११३; ४,१४;  
 ४,५,६; ५,३, १८; २, २; ८,३,१;  
 ५,२,३; २,६,१,१७; ११, ४,२,  
 १; १२,५,२,७; का. १,६,१,१२;  
 तै. ३,३,१,१; ९,१; ७; -भृता श. १,  
 ३,२,१५; ४,५,६; तै. ३,७,६,९;  
 १३; -भृति श. १,३,२,७; ९; ११-  
 १३; १४; १५; १६; १८; ८,३,१३;  
 २,५,२,४१; ६,१,१३; ३,४,४,७;  
 ८; ६,३, ६; ८, ३, १३; १९; ३४;  
 ४,४; ११, ४,२, २; १३-१५; ५,  
 १,३,५; का. १, ५, १,३६; ६, १,  
 १७; तै. ३,३,५,३; ५.  
 उप५/मञ्ज् (←त्ज्), उपमक्षयति श.  
 १३,७,१,१५.  
 उप-मञ्जन- -ने जै. १५६.  
 उप-मद्, उपमुदन्ति श. १, ४, २, १;  
 उपामदन् श. १, ४, २, १.  
 उप५/मन्त्र्, उपमन्त्रयते श. १२, ४,  
 ४, ६; उपमन्त्रयन्ते शांआ. ४, १;  
 २; उपमन्त्रये ऐ. ७, १७; उप-  
 मन्त्रयाञ्चक्रे श. १, ६, ३, १३;  
 ४, १, ४, ४; ३, ३, ७; १४, ९, १, ५;  
 उपमन्त्रयाञ्चकिरे श. १, ४, १,  
 ३४; उपमन्त्रयस्व श. ३, २, १,  
 १९; उप५/मन्त्रयस्व श. ३, २,  
 १, २०; २१; उपमन्त्रयै श. ३, २,  
 १, १९; उपामन्त्रयत शां. १, २;  
 श. ३, २, १, १९-२१; उपामन्त्र-  
 यत श. ५, ३, ५, १४; तैआ. २, २, १;  
 उपामन्त्रयन्त शां. १, २; तां. ७,  
 ५, २०; उप५/मन्त्रयन्त श. ३,  
 ५, १, २१; उपमन्त्रयेत श. १२, ४,  
 ४, ६; उपमन्त्रयेत श. १४, ९, ४, ७.  
 उप-मन्त्रि(त→)ता- -ता श. ३, २,  
 १, २०.  
 उप५/मन्त्र् (→य्) उपमन्त्रयति तै.  
 १, ६, ८, ४; ५; उपमयति जै. ४;  
 उपमधीयात् जै. ४.

उप-मन्थनी- -न्यौ श. १४, ९, ३,  
 २१.  
 उप-मन्थितु- -तारम् तै. ३, ४, ८, १.  
 उप-मन्थ्य शांआ. ९, ८.  
 उप५/मद्, उपमहयति श. ६, ३, ३,  
 १४; ८, १, ११; उपामहयम् श.  
 ६, ३, ३, १४; ८, १, ११.  
 उप५/मा, उप५/मिमिती श. १०, २,  
 २, ६.  
 उप-मा- -मा श. ७, ४, १, १४;  
 १२, ५, १, ५; जै. २०५; -मा:  
 तै. २, ८, ८, ८; तैआ. १०, १, १०;  
 -मासः तै. २, ८, ५, ७.  
 उप-माति- -तयः ऐ. ६, २४.  
 उप५/मीमांस(√मान्), उपमीमांसेत  
 जै. ३६.  
 उप-मीमांसा- -सा श. ११, ४, २,  
 २; १२; १५.  
 उप५/मुञ्च्, उपमुञ्चते श. ५, ४, ३,  
 १९; ५, ३, ७; तै. १, ७, ९, ४.  
 उप-मूर्ध्याण(√मृ)- -णाः श. १, ७,  
 ३, २१; ४, १२.  
 उप-मूल- -लम् श. २, ४, २, १७;  
 -ले का. १, ३, ३, १४; ६, १, ११;  
 उप५/मृ, उपमारयति श. २, ५, २,  
 ४६; ४, ५, २, २; का. १, ५, १,  
 ३८.  
 उप५/मृज्, उपमृष्टे श. १२, ५, १, १२;  
 का. १, ३, १, ११; उपमृष्टे का. १, ३,  
 १, १२; उपमाष्टिं शां. २, २; श. २, ३,  
 १, १८; ४, १, १, २४; २, २३; १४, २,  
 १, १६; तै. २, १, ४, ४; उपमाष्टिं  
 श. २, ३, १, १९; उपामृष्ट का. १,  
 २, ४, ७.  
 उप५/म्लुच्, उपमुस्लोच श. १, २, ५, ८;  
 का. २, २, ३, ८; उपाम्लोचत् श.  
 १, २, ५, १०; का. २, २, ३, ९.  
 उप५/म्लुप्त(√म्लुप् [←च् मा.])- -प्तः  
 तै. ३, २, ९, ४.  
 उप५/यज्, उपयजति श. ३, २, ४, ९;

११; उपयुजति श. ३, ८, ४, १०.  
 उप-यज्- -यजः शां. १०, ३; श.  
 ३, ८, ४, १; १०; ६, २, २, ३१;  
 -यज्भ्यः श. ३, ८, ३, १८; ४, ४;  
 ११, ८, २, १.  
 उप-यष्ट- -ष्टा श. ३, ८, ५, ५.  
 उप-याज- -जाः ऐ. २, १८.  
 उपयत्-उपेद्र.  
 उप५/यत्, उपयतते श. ८, ५, १, ७;  
 उपायतत श. ८, ५, १, ६.  
 उप५/यम् (→च्छ्), उपयच्छति श. ४, १,  
 २, ८; जै. ५; उपयच्छन्ति श. ३,  
 ५, २, २; ६, ३, ९; उपयच्छामि श.  
 १४, २, १, १७; तैआ. ४, ८, ४;  
 ५, ७, ८; उपयेमे श. १४, ४, ३,  
 ३१; उपयेम गो. १, ३, २०; †;  
 उपयच्छ श. ९, २, ३, १; उपयच्छत  
 तैआ. ५, ७, ८; उपायच्छन् तां.  
 १४, ९, २७.  
 उप-यत- -तम् श. १४, २, १, १७.  
 उप-यमनी- -नी ऐ. १, २२; श.  
 १४, २, १, १७; गो. २, २, ६;  
 -नीः श. ३, ५, २, १; २; ६, ३, ४;  
 ९, ९, २, ३, १; -नीम् श. १४, १,  
 ३, १; -नीषु श. ३, ६, ३, ५;  
 -न्या श. १४, २, १, १७; २, १३;  
 -न्याम् श. १४, २, २, ४०; ३, १,  
 २२.  
 उप-याम्- -मः श. ४, १, २, ८;  
 -मस्य श. ४, १, २, १५; -मेन  
 श. ४, १, २, ६; ८; २, ३, १८; ३, ५,  
 ११; -मैः श. ५, ५, ४, २४.  
 उपयाम्-गृहीत- -तः श. ४, १, २,  
 १५; ३, १९; ४, ७; ५, १७; २, १, ९;  
 २, ९; ३, १०; १५; ४, २४; ३, १, १४;  
 १९; २४; ३, ९; ५, ६; ४, १, ६; ३;  
 ६; ५, ३, ९; ४, ९; ६, २, २; ४, ४, ५;  
 १, २, ५; ५, ४, २४; १६, ५, ९, ७; तै.  
 २, ६, १, ३; ५; ३, १०, ८, १; तैआ.  
 ३, १५, २; १०, ६, ३, १.

उपयट्ट- उपयाज-उप/यज् द्र.  
 उप/या, उपयाति शांआ. १२, ३; गो.  
 १, १, १५; ३, २२; उपयासत् तै.  
 २, ८, ३, ८; उपयातु तै. ३, १, १,  
 २; ९; तैआ. ६, ४, २; उपयाताम्  
 तै. ३, १, २, १०<sup>३</sup>; ११; उपयान्तु  
 तै. ३, १, २, ४; उपयाहि ऐ. ५,  
 १८; ऐआ. ५, २, १; शा. ४, ४, ४,  
 १२; तै. २, ४, १, १; ३, १२; ८, १,  
 २; तैआ. १०, ६३, १; उपयाहि  
 ऐ. ५, १२; ऐआ. ५, १, १; शां.  
 २३, ७; उपयात ऐ. ६, १२;  
 उपयानि शांआ. ३, १; शा. १, १,  
 १, १<sup>२</sup>.  
 उप/यु, उपयुते का. २, १, २, २;  
 उप/युज्, उपयुञ्जन्ति शा. १४, ३,  
 २, ३०; उपायुङ्क्त जै. १०२<sup>३</sup>;  
 उपयुञ्जीत गो. १, ३, २१.  
 उप-युक्त- -क्ते सा. २, २, १.  
 उप-युञ्जान, ना- -ना जै. १०२;  
 -ना: ऐ. ६, २१; शां. २९, ४;  
 गो. २, ६, ३.  
 उप-योजन- -नाय ऐ. ५, ३०.  
 उपर, रा- -रेण शा. ३, ७, १, ३; -राम्  
 जै. १, १८, ३, ४; तै. ३, ६,  
 १३, १.  
 उप-रक्त(√रञ्ज्)- -क्तेन शा. ११, ४,  
 ४, ५.  
 उप/रम्, उपरमते का. १, २, १, १;  
 उपरमति शा. २, २, १, २; ३, ८,  
 २, २९; उपरराम शा. १४, ६, १,  
 १२; २, १४; ३, २; ४, १; ५, १; ६, १;  
 ७, ३१; ८, १२; उपरम शा. ११,  
 ५, १, ६; उपरमत शा. ११, ४,  
 १, ३.  
 उप-रत्न- -तः शांआ. १३, १; शा.  
 १४, ७, २, २८; -तः ष. १, ६.  
 उप-रम्य सा. १, ७, १२.  
 उप-रत्न(√र)- -वा: शा. ३, ५, ४, १;  
 जै. १२८; -वान् शा. ३, ५, ४, १;

तां. २५, १०, ५; -वेर् तां. ९,  
 ९, ९.  
 उपरि ऐ. ७, २; ८, ९; ऐआ. १, २, ४;  
 शां. २७, १; शांआ. १, ७; शा. १,  
 ३, ४, १५; ५, २, १, २२; ४, ४, १;  
 ६, २, २, ३९<sup>५</sup>; ४, १, ६; ३, १०; ४,  
 १८; ६, २, १४; ३, १७; ७, १, १,  
 ३३<sup>३</sup>; ३६; ३, २, १३; १९; ४, २, ८;  
 ८, १, २, ७<sup>३</sup>; ४, २; १०<sup>३</sup>; २, ४, २०<sup>३</sup>;  
 ३, १, १०; ४, १५<sup>३</sup>; ४, ४, १२<sup>३</sup>; ६, १,  
 २०<sup>५</sup>; ९, २, ३, ३०<sup>३</sup>; ३५; ३, ४, १०;  
 ४, १, १४<sup>३</sup>-१६<sup>३</sup>; २, ११<sup>३</sup>; का. १,  
 ५, १, ४; तै. २, ८, ९, ५; तैआ. २,  
 ८, १; ६, ८, १<sup>३</sup>; १०, ११, २; तां.  
 ५, ५, १; जै. ४; ५९<sup>३</sup>; जै. १, १४,  
 ४, ४; ३, ६, २, ४; ९, ६; ष. ५, ८;  
 गो. १, २, ४<sup>३</sup>; ६<sup>३</sup>; ४, १३; उपरि  
 इव शा. ४, २, ४, १४<sup>३</sup>; शा. ९, १,  
 १, १३<sup>३</sup>; १४, ३, १, ३<sup>३</sup>; तै. १, १,  
 ५, ४; २, १, ५, ७; ३, २, १, ५<sup>३</sup>; २,  
 ९<sup>३</sup>; ३, १२<sup>३</sup>; ष. १, ३<sup>३</sup>; उपर्युपरि  
 शा. १, १, ३, ५; २, ५, २०; ३, ३, १२;  
 १६; ३, ४, ३, २२<sup>३</sup>; ६, २, २०<sup>३</sup>; ४,  
 ३, ५, ९, ५, १, २, १८; ४, १, ८; २,  
 ६; ५, ३, ७; ४, २८; १४, ८, १५,  
 ४; का. २, १, ३, २; २, ३, २०; तै.  
 १, १, ५, ७; तां. ६, ५, १४; जै. ९५<sup>५</sup>;  
 १६५; १७६<sup>३</sup>; २०३<sup>३</sup>; जै. ३,  
 २, १, ५; ६, ५, ५; ६; गो. २,  
 २, १५.  
 उपरि-नाभि शा. ६, ४, ३, १०; ७, १, ८<sup>३</sup>;  
 ९, १०; २, ९; ३, ६.  
 उपरि-मूत्- -ता शा. ४, १, १, २६.  
 उपरि-भूमि शा. ३, ६, १, १८.  
 उपरि-शाधिन्- -यी गो. १, २, ७<sup>३</sup>.  
 उपरि-श्येन- -म् जै. २०९<sup>३</sup>.  
 उपरि-सद्- -सदः शा. ५, २, ४, ६;  
 -सद्भ्यः शा. ५, २, ४, ५.  
 उपरि-सृच- -म् शा. ५, २, १, २२;  
 ४, ४, १; तां. ५, ५, १<sup>३</sup>.

उपरिष्ठात् ऐ. २, १४<sup>३</sup>; २९; ३, २९;  
 ३५; ३६; ४१<sup>३</sup>; ४, २३; ६, २०<sup>३</sup>;  
 २६; २७<sup>३</sup>; ३०; ७, २१; २२; २४;  
 शां. १, ३; ३, ३; ५<sup>३</sup>; ५, ३; १०,  
 ४; ११, २; १३, ९<sup>३</sup>; १९, २; १०;  
 २४, १; ३; ४; शांआ. ४, १५; ९, ७;  
 १२, ३; शा. १, ४, १, ३७; ४,  
 १५; ६, १, २१; ७, १, २०; २, १९;  
 ९, १, १<sup>३</sup>; ८; २, ३, ३, १२; ३, ५,  
 ४, २१; ६, १, ६; ८, १, १६; ३, १९;  
 २३; २५; ४, ९; ४, ३, १, ११; ४, १,  
 १; २, ५; ५, २, ११; ५, २, १, २१;  
 ३, १, २; २, १<sup>३</sup>; ५, ६; ७; ९<sup>३</sup>; ४, १,  
 १४; ५, १, १२; ६, २, १, २४<sup>३</sup>; २,  
 १३<sup>३</sup>; ३, ३, १०<sup>३</sup>; ४, ४, ६; ७; १५;  
 ७, ४, १२; १३; ८, १, १३<sup>३</sup>; ७, ५, १,  
 ११; २, २६; ८, १, २, ७; ९; ३, ३<sup>३</sup>;  
 २, २, ९<sup>३</sup>; ३, २, ६<sup>३</sup>; ५, १, १६<sup>३</sup>; १७;  
 ६, १, १५<sup>३</sup>; २१; ३, ३; १३; ७, १,  
 १०; १२; १८; १९; ४, ८; १९<sup>३</sup>; २१<sup>३</sup>;  
 ९, १, १, २५<sup>३</sup>; २, १, १, १३<sup>३</sup>; ३, ३०<sup>३</sup>;  
 ३६<sup>३</sup>; ४७; ३, १, ४<sup>३</sup>; ४, १८; ४, ४,  
 ११; १०, १, १, १; ११, २, २, ५; ७,  
 २०<sup>३</sup>; ४, १, ४; ११; १६; ५, २, २; ६;  
 ७, ३, ३<sup>३</sup>; ४, ४; १२, २, १, ८; ३, ४; ७;  
 ८; ३, ५, १२<sup>३</sup>; १३<sup>३</sup>; ४, २, १०<sup>३</sup>; ४,  
 ४; ५, १, १०<sup>३</sup>; १३, ३, ६, ४; १४, १,  
 २, १७; ३, २३<sup>३</sup>; २९<sup>३</sup>; का. १, २, १,  
 ११; १३; ४, ३, ९; २, २, १, १३;  
 ३, १५; तै. १, १, ५, १०; ५, २, ३;  
 ६, ६, ६; ७, ६, ८; ७, ५; ८, १, २; २,  
 ३, १०, २; ४; ७, १५, ५; ३, २, ७, ६;  
 ३, १, ३; ४; ५, ४; ७, ११; ७, ४, १;  
 ६, १३; ८, ७, ३; १५, ३; २३, २, ३;  
 ९, १०, १; १२, ५, ५; तैआ. १, २०,  
 १; २३, ७; २४, ३; ४, ५, ४; ६, २;  
 १४, १; ५, ४, ६; ७; १०; ५, २<sup>३</sup>;  
 १२, ३; तां. ४, १०, ४; ६, ६, ५;  
 ८, ४, १०; १०, ४, ९; १२, ४, १२;  
 १३, १२, १३; २३, २, ३; २५, १;

† 'वः' इति मुपा. चिन्त्यः C द्र. । ‡ 'पद्यम्' इति मुपा. ।

१४; जै. ५८; १४१; १५२; १५७;  
१६०; १६४; १६६; १६७; १६८;  
१७०; १७८; १९७; जैड. १, १, २,  
५; ६, १; १७, ३, ४; १८, २, ५; ३, ५,  
२, २; गो. १, २, ९; ३, ८; ९; १०;  
४, १७; १८; ५, ६; २, १, ३; २,  
८; ३, ७; ८; १९; ४, १; १५; ६, २;  
८; ९.

उपरिष्ठात्-प्रक्षरण- -म् गो. २,  
१, ३.

उपरिष्ठात्-स्वाहाकार- -रा: तै.  
३, ९, १०, १.

उपरिष्ठात्-स्वाहाकृति- -तय: श.  
३, ८, १, १६; १३, २, ११, २.

उपरिष्ठा(-त्ऽआ-)दायत् ( न → )  
ना- -ना ऐ. ६, २७; गो. २, ६, ८.

उपरिष्ठा(-त्ऽआ-)दाशित्- -शी:  
तैआ. ५, ४, ६.

उपरिष्ठा(त्-ने)न्नेदीयसी- -सी  
गो. २, ६, ८.

उपर्य(-रिऽअ-)र्ध- -र्ध: तै. १, ६,  
८, ४.

उप/रुध्, उपरुधन्ति श. १३, २, ३,  
२; तै. ३, ८, २२, ३.

उप-रुध्य श. ३, ७, ३, ४-६.

उप-रुध्यमान- -न: ऐ. ८, १०.

उप/लभ्, उपलभते जैड. ३, ६, १, ७;  
उपलभे जैड. ३, ६, २, १.

उपला- -म् श. १, २, १, १७; का.  
२, १, ४, १६.

उप/लिप् (→म्प), उपलिम्पेत् सा.  
३, ३, ५.

उप-लिप्य प. ५, २.

उप-लेपन- -नात् प. ५, १०.

उप-वक्तृ(√वच्)- -०क्त: शां. २८, ५;  
-क्ता ऐ. ५, २५; शां. १३, ८; १;  
२८, ५; तैआ. ३, १, १; २, १; ३, १;  
५, १. उपवाच्य- अद्र.

उप-वत्- -न् शां. २२, ६.

उप-वती- -ती: श. २, ३, ४, १६;

का. १, ४, १, १३; तां. १६, ५, १,  
१४; १७, १३, १६; -तीभि: तां.  
११, १, १; -तीभ्य: तां. ११, १, २;  
-त्य: तां. १५, ११, १५; -वत्या  
श. २, ३, ४, ९; का. १, ४, १, ७.

उप/वद्, उपवदति जै. ९९; जैड.  
१, १, ७, ६; २, १, १४; ५, ३; १८, २,  
९; ३, १०; ५, ८; २, २, १, १३; ४, ३,  
३; ४; उप...वदति ऐ. २, ३१;  
उपवदन्ति तै. २, ३, ९, ७; ८;

उपोढु: शां. १२, ३; जैड. १, १२,  
४, १; उपवदात् जैड. १, १६, २,  
६; ८; १०; १२; ३, २; ४; ६;

उपावदत् ऐ. ३, २३; गो. २, ३,  
२०; उपावदताम् ऐ. ३, २३; गो.  
२, ३, २०; उपावदन् ऐ. ३, २३;

गो. २, ३, २०; उपवदेत् गो. १,  
३, ८; उपवदेत् ऐआ. ३, १, ३;  
४; शांआ. ७, ९; १०; ११;

उप...वदेत् ऐ. २, ३१; उपवदेयु:  
तै. २, ३, ९, ९; उपावादिपु: जैड.  
१, १२, ४, ३.

उप-वाद- -द: ऐआ. ३, १, ३; प.  
१, ४; -दात् गो. १, ३, ६.

उप-वादिन्(√वद्)- -वादी श.  
११, ६, ३, ११.

उपोद्यमान- -न: जैड. १, १२, ४, २;  
उप/वध्, उपावधीत् तै. २, ५, ५, ७;

उप/वप्, उपवपति तै. १, ६, २, ७;  
४, ३, ५; उपवपति तै. ३, ९, २१, २;  
उपोवाप जै. ४४; उपोपत्तु: जै.  
१३०; उपवप जै. ४४; उपावपत्  
तां. १४, १२, ७; उपवपेत् श. ६,  
५, ४, १०; १४, १, २, ११.

उपोप्यते श. २, ३, ४, ९.

उपोस- -स: जै. ४४.

उप/वलह्, उपवलहन्ते श. १२, ४,  
२, ८; उपवलहेत् श. ११, ४, १, ९.

उप-वलह- -दहाय श. ११, ४, १, १.

उप/वस्, उपवसति ऐ. ७, ११;

शां. ३, १, ३, २; श. १, ६, ३,  
३३; ३४; ३७; उपवसति श. ११,  
१, ५, १; ४; तै. ३, २, ३, १; ७, १,  
६; ८, १, २; उपवसन्ति ऐ. २,  
३६; श. १, १, १, ७; ६, ४, १४;  
२, १, ४, १; ३, ९, २, ७; ११, १,  
४, १; ३, ९, २, ३; ११, १, ७, ४;  
२, ४, ७; १३, ६, १, ४; का. १, ३, ४, ७.

उपवसथीय, या- -याम् जैड. १,  
१७, २, ३; ५; -ये श. ९, २,  
१, १; तै. १, ५, ९, ७.

उपवसथ्य- -ध्ये ऐ. ३, ४५; प.  
१, ४.

उप-वास- -स: सा. १, ७, ६; ७; २,  
१, २.

शां. ३, १, ३, २, ३; श. १, ६, ३,  
३३; ३४; ३७; उपवसति श. ११,  
१, ५, १; ४; तै. ३, २, ३, १; ७, १,  
६; ८, १, २; उपवसन्ति ऐ. २,  
३६; श. १, १, १, ७; ६, ४, १४;  
२, १, ४, १; ३, ९, २, ७; ११, १,  
४, १; का. १, १, ४, १; २, १, १, ६;  
उपवसन्ति श. ३, ६, १, २६;  
उप...वसन्ति शां. १९, ३;  
उपवसामि तै. ३, ७, ४, १८;  
उपवसन्तु तै. ३, ७, ४, १८; उप-  
वसाम श. ८, १, १, ३; उपवसाम  
तै. १, ६, ६, ४; उपवासन् तै. ३,  
९, २२, १; उपवसेत् ऐ. ७, ११;  
शां. २, १; श. १, ६, ३, ३२; ३३;  
३४; ३७; ११, १, ४, ४, ४; तै. ३,  
७, १, ६; सा. १, २, ३; २, ४, ९; ३,  
७, ८; ९, ३; ५.

उपवासयेत् सा. ३, ४, ४-८.

उप-वत्स्युत्- -न् श. १, ६, ३, ३१.

उप-वसत्- -न् सा. १, ५, ९; १०;  
६, ६; ७, ३; ८; ८, ११.

उप-वसथ- -थ: श. १, १, १, ७; २,  
१, ४, १; ३, ९, २, ७; १०, २, ५, १५;  
का. १, १, ४, १; २, १, १, ६; -थम्  
ऐ. ३, ४५; श. १२, १, २, १; सा.  
२, ४, ९; -थात् ऐ. ७, ३२; -थे  
ऐ. ३, ४०; ४५; ७, २; ८; शां.  
४, २; ३; ४; ९, १; ५; १०, १; ३;  
श. २, ३, २, ७; ४, ४, ११; ४, ६, ८,  
६; ११; १६; ५, ३, ३, १; ९, ५, १,  
६; ९; २३; ११, १, ७, ४; २, ४, ७;  
१३, ६, १, ४; का. १, ३, ४, ७.

उपवसथीय, या- -याम् जैड. १,  
१७, २, ३; ५; -ये श. ९, २,  
१, १; तै. १, ५, ९, ७.

उपवसथ्य- -ध्ये ऐ. ३, ४५; प.  
१, ४.

उप-वास- -स: सा. १, ७, ६; ७; २,  
१, २.

उप-वत्स्युत्- -न् श. १, ६, ३, ३१.

उप-वसत्- -न् सा. १, ५, ९; १०;  
६, ६; ७, ३; ८; ८, ११.

उप-वसथ- -थ: श. १, १, १, ७; २,  
१, ४, १; ३, ९, २, ७; १०, २, ५, १५;  
का. १, १, ४, १; २, १, १, ६; -थम्  
ऐ. ३, ४५; श. १२, १, २, १; सा.  
२, ४, ९; -थात् ऐ. ७, ३२; -थे  
ऐ. ३, ४०; ४५; ७, २; ८; शां.  
४, २; ३; ४; ९, १; ५; १०, १; ३;  
श. २, ३, २, ७; ४, ४, ११; ४, ६, ८,  
६; ११; १६; ५, ३, ३, १; ९, ५, १,  
६; ९; २३; ११, १, ७, ४; २, ४, ७;  
१३, ६, १, ४; का. १, ३, ४, ७.

उपवसथीय, या- -याम् जैड. १,  
१७, २, ३; ५; -ये श. ९, २,  
१, १; तै. १, ५, ९, ७.

उपवसथ्य- -ध्ये ऐ. ३, ४५; प.  
१, ४.

उप-वास- -स: सा. १, ७, ६; ७; २,  
१, २.

उप-वत्स्युत्- -न् श. १, ६, ३, ३१.

उप-वसत्- -न् सा. १, ५, ९; १०;  
६, ६; ७, ३; ८; ८, ११.

उप-वसथ- -थ: श. १, १, १, ७; २,  
१, ४, १; ३, ९, २, ७; १०, २, ५, १५;  
का. १, १, ४, १; २, १, १, ६; -थम्  
ऐ. ३, ४५; श. १२, १, २, १; सा.  
२, ४, ९; -थात् ऐ. ७, ३२; -थे  
ऐ. ३, ४०; ४५; ७, २; ८; शां.  
४, २; ३; ४; ९, १; ५; १०, १; ३;  
श. २, ३, २, ७; ४, ४, ११; ४, ६, ८,  
६; ११; १६; ५, ३, ३, १; ९, ५, १,  
६; ९; २३; ११, १, ७, ४; २, ४, ७;  
१३, ६, १, ४; का. १, ३, ४, ७.

उपवसथीय, या- -याम् जैड. १,  
१७, २, ३; ५; -ये श. ९, २,  
१, १; तै. १, ५, ९, ७.

उपवसथ्य- -ध्ये ऐ. ३, ४५; प.  
१, ४.



उपोष्य ऐआ. ३,२,४; शांआ. ११,  
४; सा. १,५,८.  
उप/वह्, उपवहन्ति गो. १,२,१८.  
उप-वह्- -म् शा. १,४,४,७.  
उप/वा, उपवाति शा. १३, ३,८,६;  
उपवात† शा. ४,१,३,७.  
उप-वा- -वा जैउ. ३,५,१,१.  
उप-वाक, का- -का: शा. १२, ७, १,  
३;२,९; -काभि: तै. २, ६, ११,  
२; -कै: तै. २, ६, ४, ५.  
उपवाक-सक्तु- -क्तव: शा. १२, ९,  
१, ५.  
उप-वाच्य- -च्य: तै. ३, ७, १३, ४;  
गो. २, २, १२.  
उप/वाजयू(←वाज), उपवाजयति  
शा. ५, १, ५, २१; तै. ३, ३, ७, २; ३.  
उप-वाण- -णानि जै. १२८.  
उपवाद-, दिन्- उप/वद् द्र.  
उपवाप्य उप/वप् पद्र.  
उपवास- उप/वस् द्र.  
उप-वि-मोक्षम्(√मुञ्+णमुल्) ऐ. ४,  
२७; ६, २३; गो. २, ६, ५.  
उप/विश्व, उपविशति ऐ. १, २, २; शां.  
६, १३; शा. १, २, २, ३; ५, १, २४;  
२, ५, २, ३०; ३, ६, ११; ६, १, २२;  
२३; ४३; ३, २, १, ५; ३, २, ६; ४, ४,  
१०; ४, २, १, ३३; ४, १, १४; ५,  
१, ५, २८; १३, ४, ३, १; का. १, ४,  
१, १७; २, २, १, १; उपविशति शा.  
३, ८, १, १; तैआ. १०, ६४, १;  
उपविशन्ति शा. ४, ६, ९, १६;  
उपविशन्ति शा. ४, ६, ८, ५; उप-  
विवेश जै. १२४; १७६; १८६;  
उपाविशत् शा. ७, ४, २, ३; उप-  
विशत् ऐ. ५, २७; ७, ३; ८, २८;  
शांआ. ४, १; २; शा. ३, २, १, ९;  
१२, ४, १, ९; उपविशत् शा. १२,  
४, २, ८; उपाविशत शा. १२, ४,  
१, ९; ११; उपवेशी? जै. १७६.

उप-विश्य ऐ. ८, ६; शां. ६, १३;  
शा. २, ४, १, ८; ९; १३; ५, २, ३०;  
६, १, २३; ३, ४, ४, १०; ८, १, १,  
६, ३, ३, १५; ७, ४, १, ३२; ११, ५,  
३, १२; का. १, ४, २, ४; ८;  
तैआ. २, ११, १; तां. ५, ६, ७;  
जै. १२७.  
उप-विष्ट- -ष्टाय ऐ. ७, ५; ८, १०.  
उप-वेश- -शाय तां. ९, ४, ६.  
उप-वेशि- -शि: शा. १४, ९, ४, ३३;  
-शे: शा. १४, ९, ४, ३३.  
उप-वेश्य ऐ. ५, २३.  
उप/विप्, उप...वेवेष्टि शा. १, २,  
१, ३; उपविड्डि तै. ३, ३, ११, १.  
उप-वेप- -प तै. ३, ३, ११, १;  
-प: शा. १, २, १, ३; का. २, १,  
४, ३; तै. ३, ३, ११, १; २; ७, ४,  
१३; -पम् शा. १, २, १, ३; का.  
२, १, ४, २; तै. ३, ३, ११, १; ७,  
४, ९; -पे तै. ३, ३, ११, २; -पेण  
शां. २, १.  
उप-वि/ष्टा(←/स्था), उपवितिष्टते  
शा. ७, ४, १, १४.  
उप-वीय(√व्ये) तै. १, ६, ८, ४; तैआ.  
२, १, ११; ११, १.  
उप/वृ, उप...अवृण्वत तै. २, ५, ५, ४.  
उप/वृत्, उप...वर्तध्वम् शा. ४, ३,  
३, ७; उप...वर्तत तै. ३, १, ४, २.  
उप-वृत्ति- -त्त्ये तां. ७, ९, ७.  
उपवेश-शि- उप/विश्व द्र.  
उपवेप- उप/विप् द्र.  
उप/वै, उपवायति तां. ९, ९, ५;  
उप...वायस्व जैउ. ३, ५, १, १.  
उप-वाचत्- -यन्तम् तां. ९, ९, ५.  
उप-व्या-यच्छमान्(विडआ/यम्)-  
-न: गो. १, २, १४.  
उप-व्या(विडआ)/ह, उपव्याहरेत् शा.  
१, ५, २, ११; उपव्याहरेयु: शा. १,  
५, २, १३.

उप-व्युप- -म् तै. १, १, ९, ९; ५, २, १;  
तां. २१, ३, ५.  
उप-वृज्य(√वृज्) तै. ३, १०, ११, ३.  
उप-श- -शा: तां. ४, १, १.  
उप/शक्, उपशेक्ति तै. २, ४, ४, ९;  
उप...अशिक्षन् तां. १०, १२, २.  
उप-शद- -द: जै. १२९.  
उप/शम्, उपशाम्येत् ऐ. ७, ५; १२;  
उपशाम्येरन् ऐ. ७, ८.  
उपशाम्येरन् गो. १, १, १५.  
उपशय-उप/शी द्र.  
उप/शिक्ष, उपशिक्षति तां. १४, २, ३;  
४; ५; उपशिक्षत तै. २, ५, १, १;  
उपशिक्षेत शां. २३, ५; उपशिक्षेयु:  
तै. २, ३, २, २.  
उप-शिक्षा- -यै तै. ३, ४, ६, १.  
उप/शी, उपशंते शा. १, १, १, २०; २,  
५, २, १७; ४, ४, २, १६; ६, ३, १,  
३०; ७, ५, १, ६; १०, २, १, ६;  
का. १, ५, १, १४; २, १, १, १४;  
उपशंते शा. ४, २, ४, ५; १८; ५,  
१३; ५, ३, ७; ६, ३, १, ३०; शा.  
७, ५, १, ६, ३८; जैउ. १, १७, १, ३;  
उपऽउप...शेरते जै. १२९; उपशोपे  
शा. ४, १, ५, ९; तैआ. ६, १, ३.  
उपशीयते जै. १२९; उपऽउप...  
शीयन्ते, अशीयन्त जै. १२९;  
उपऽउप...शीयेरन्† जै. १२९.  
उप-शय, या- -य: शा. ३, ७, २, १; २;  
-ययो: शा. १४, ३, २, २१; -यानि  
शा. १२, ७, २, १५; ९, १, ३; -याम्  
शा. ६, ६, ४, ९; ७, ५, १, २८; १४,  
३, १, २०; २, २१; -याथे शा. ६,  
५, ३, ७; १४, १, २, १८.  
उप/श्रि, उपश्रयति शा. १४, २, २,  
३२-३७; उपश्रयन्ति तां. ७, ९,  
६; उपश्रये जै. २६; उप...श्रय-  
न्ताम् तैआ. ६, ७, १; उपाश्रयन्  
तै. १, ६, ६, २.

† MW. इत्यत्र निष्ठायां रूपमिति प्रमादसाक्ष्यम् । EGG. द्र. । † 'उपवृत्ति' इति कालि. मुपा. चिन्त्यः ।  
‡ ←/शकेरित्यर्थात् । † 'ते' इति मुपा. स्वरदिचन्त्यः । † C. टि. द्र. ।

उप-शिश्त्रियाण- -णाः तै. २, ८, ५, ६.

उप-श्रित- -तः तै. ३, ५, १०, १.

उप-श्रु, उप-श्रुण्वन्ति श. ११, ८, ३, ८; उप-श्रुण्वन्ति तै. ३, २, ५, ९; उप-श्रुणोमि तै. ३, १, २, ५; उप-श्रुश्राव श. ८, १, ४, ९; उप-श्रुश्रुतुः जै. २०९<sup>२</sup>; उप-श्रुणवत् तैआ. १०, १०, २; उप-श्रुणवन्तु तै. ३, १, २, ४; उप-श्रुण्वन्तु तै. २, ४, ६, ३; उपाश्रुणोत् तै. १, १, ३, ११; तां. ८, २, २; १२, ५, ११; उपाश्रुणवन् तै. ३, २, ५, ९; जै. १४३; उप-श्रुणुयात् ऐआ. ३, २, ४; श. ४, ६, ९, १७<sup>३</sup>; उप-श्रौत् तै. २, ६, १५, २.

उप-श्रुपते ऐ. ३, १.

उप-श्रुण्वती- -त्योः श. १, ९, १, ४.

उप-श्रुति- -तिम् श. ४, ५, ३, १०; -ती श. १, ९, १, ४.

उप-श्रुत- -ता ऐ. ७, २४; तै. ३, ७, ५, ४; गो. २, २, १९; ४, ९; -तारम् गो. २, ४, ९; -त्रे गो. २, २, १९.

उप-श्लिष्ट(√श्लिष्)- -ष्टः तै. ३, ८, १७, ४.

उप-स- -सि तैआ. ४, ५, २.

उप-सं-√सुध्, उप-संरुणद्धि श. १, २, ४, १३; का. २, २, २, ८; उप-संरो-त्सथ श. १, २, ४, ११; का. २, २, २, ७; उप-संरुणधन् श. १, २, ४, १२; का. २, २, २, ७.

उप-सं-रुद्धय का. २, २, २, ७<sup>३</sup>; ८.

उप-सं-विश, उप-सं-विशन्ति तै. २, २, १०, ६; उप-सं-विशोम तै. ३, १, १, ७.

उप-सं-शंस, उप-सं-शंसति शां. १४, १; १७, १; ३०, ६; शांआ. १, २; श. १३, ५, १, ८.

उप-सं-श्रि, उप-सं-श्रयन्ते श. २, ४,

१, १४; उप-सं-श्रयत तै. १, ५, १२, ३; उप-सं-श्रयताम् तै. १, ५, १२, ४<sup>३</sup>; ५.

उप-सं-सद्, उप-सं-सदेम तैआ. ६, १२, १.

उप-सं-सृष्य(√सृष्) श. ४, ६, ९, २१. नप-सं-स्था, उप-सं-सन्तिष्टस्व<sup>१</sup> श. ११, २, ३, ९; उप-सं-सन्तिष्टस्व जै. १२२<sup>३</sup>.

उप-सं-सह, उप-सं-सहरति श. १४, ७, २, ४; उप-सं-सहरति श. १४, ७, २, ४.

उप-सद्-सकम्, उप-सद्-सकामति श. ४, ४, ८; १२, ३, ४, ११; तैआ. ८, ८, ५<sup>३</sup>; उप-सद्-सकामन्ति गो. १, २, ५, ४, २३; २, १, २, ५.

उप-सद्-सकमयति श. ६, ३, ३, १४;

उप-सद्-सकामेयुः श. ४, ५, ७, ४.

उप-सद्-सकम् तैआ. ९, १०, ५<sup>३</sup>.

उप-सद्-सकम्, उप-सद्-सकन्ते शां. १०, ६; २७, ७; श. २, ३, २, ३;

उप-सद्-सकन्ते श. ३, ८, ३, १४;

उप-सद्-सकमिरे श. १२, ७, १, १०;

उप-सद्-सक- -तानि श. ३, ८, ३, १४.

उप-सद्-सकम्, उप-सद्-सकम्णात् ऐ. ३, २६.

उप-सद्-सकम् श. १२, ४, ४, ६; ७; गो. १, २, ५.

उप-स-सच्, उपासचन्त ऐ. ६, ३६.

उप-स-स(→सी)द्, उपासीदति श. ३, ५, १, ३१; तैआ. ५, ७, ४; उप-सीदन्ति श. ९, १, २, १५; तां. ६, ५, १७; १९; २१; उप-स-सीदामि गो. १, १, २८; उप-स-साद् गो. १, १, ३२; उप-सेदुः शांआ. १२, ४; श. २, ४, २, ५; का. १, ३, ३, १<sup>३</sup>; २-५; तै. २, ५, ८, ३; तैआ. ३, ११, ९; ४, ४२, ३; उप-सेदिम तै. ३, ३, ३, ५; उप-सीदन् ऐ. १, २२; उप-सीदतु तैआ. ४, ८, ३; ५, ७, ३; उप-सीद गो. १, १, ३१; उप-

सीदत ऐ. १, २२; उपासीदत् तां. ९, २, १९; १०, ३, १; उपासीदन् श. १, ५, २, २०; २, ४, २, १<sup>३</sup>; २; ३; ४; ३, ४, ४, ४; तै. १, ५, ९, ८; उपासीदन् श. ३, ४, ४, ४; तां. १०, ३, २; १३, १२, ५; जै. २०; गो. १, २, १९<sup>३</sup>; उप-सीदेत् तां. ४, ३, ११; उप-स-सदेयम् तै. ३, ७, ४, १५; उपासदम् तै. २, ६, १६, २. उप-सादयति शां. २, २; श. १४, १, ३, १; तै. २, १, ५, ८<sup>३</sup>; २, ८, २; ३, २, २; ३, २, १०, २; ३; उप-साद-यन्ति श. २, ६, १, १२; ३, ६, ३, १३; का. १, ६, १, ९; उप-सादय श. १, २, ५, २१; का. २, २, ३, १९; उपासादयन्त शां. ९, १; उप-सादयेत् तै. २, १, ३, ६; ३, २, १०, ३; उप-सादयेत् श. २, ३, १, १७; तै. २, १, ३, ६; ३, २, १०, ३; गो. १, २, ६<sup>३</sup>; उपासीपदः श. ११, ५, ३, ४; उपासीपदम् श. ११, ५, ३, ६; ७.

उप-सत्- -त्तारम् तै. २, १, ५, ८; ९.

उप-सुद्- -त्, द् ऐ. ३, १८<sup>३</sup>; शां. ८, ९; -त्सु ऐ. १, २५<sup>५</sup>; ३, ४५; शां. ७, ३; ८, २<sup>३</sup>; ७; १६, ५; श. ९, ५, १, २२; १२, १, ३, ६; तै. २, २, २, ६; तां. १०, ३, २<sup>३</sup>; गो. १, ४, ८; -द् ऐ. १, २३<sup>३</sup>; २४; २५<sup>३</sup>; ३, ४५; ४, २४; शां. २, २; ८, ८<sup>३</sup>; ९; ९, १; १६, ५; श. ३, ४, ४, १; ४; १७; १९; २५; २६; २७<sup>३</sup>; ६, २, ११<sup>३</sup>; ५, ४, ५, १३; ९, ५, १, २२; १०, २, ५, १; २<sup>३</sup>; ३<sup>३</sup>; ४-८; ११, २, ७, २७; १२, १, २, १; ३, ६; १३, ४, ४, १; ६, १, २; १४, १, ३, १; तै. २, १, ५, ८<sup>३</sup>; ९; तैआ. २, १७, १; ५, ६, १; १०, ६४, १; तां. १०, ३, ९; २१, १०, १०; २५, ४, १; १०, २; ४, १; गो. १, ४, ७; २, २, ८<sup>३</sup>;

† 'उ-...ण्' इत्युभयपदमुप। स्वरधिन्यः तु० = ऋ० ७, ५६, १३ । ‡ ← उप-स्था+असुन् भा. ।

-दम् ऐ. १, २३<sup>३</sup>; २५; तै. १, ५, ९, ४, ५; ६; ३, ४, ६, १; गो. १, ४, ८; २, २, ७<sup>३</sup>; ८; -दा ऐ. १, २३<sup>३</sup>; ३, १८; श. ३, ४, ४, ४; १०, २, ५, १५; १४, २, ४, ३; तै. १, ५, ९, ४; गो. २, २, ७<sup>३</sup>; -दान ऐ. १, २५; ३, १८; ३२<sup>३</sup>; तै. १, ८, १, २; तैआ. ५, ६, १; १२, ३<sup>३</sup>; गो. २, २, ८; -दि तां. १६, ८, ३; १८, ३, २<sup>३</sup>; -दौ ऐ. १, २३; श. १०, २, ५, १; २; -ङ्गि ऐ. ३, ४५; श. ३, ४, ४, १; ५, ४, ५, १५<sup>३</sup>; १०, २, ५, ३<sup>३</sup>; १२, ३, ३, ११-१४; तां. १०<sup>३</sup>, ३, १०; २५, ४, १, ५, १; २; गो. १, ५, १०<sup>३</sup>; २, २, ७<sup>३</sup>; -द्वभ्याम् जै. १६२. उपसत्-पथ- -थात् श. ५, ४, ५, १७. उपसद्-रूप- -पेण श. ११, २, ७, २७. उपसद्-व्रतिन्- -ती श. १४, ९, ३, १. उप-सदी- -घाम् श. १४, ९, ४, २३. उप-सद्य श. ४, ३, ४, २०; २१; जै. १६७. उप-सद्य- -द्यः तै. १, ५, ९, ७; २, ८, ७, ६; -द्यम् तां. ६, ५, २१; -द्यम् इव शां. ८, ८<sup>३</sup>; -घाय ऐ. १, २५; शां. ८, ८<sup>३</sup>. उप-सन्न- -न्नः श. ३, ९, ३, ७; ४, ३, १, १; -न्नम् ऐ. ५, २६; तै. २, १, ७, १; गो. १, ३, १२; -न्नानि गो. १, ३, १३; -न्नेषु जै. १२. उप-सादम् (णमुल् ) शां. २, १; गो. १, ५, २१. उप-सादित- -तम् तै. २, १, ८, ३; गो. १, ३, ११<sup>३</sup>. उप-साद्य श. २, ३, १, १७; का. १, ३, १, १०<sup>३</sup>; तै. १, ४, ४, २; ५; गो. १, १, ३९. उप-साद्यमान- -नम् गो. १, ३, ११; १२.

उप-सन्तन्(-म्/तन्), उपसन्तनोति शां. ५, ५; ११, ४; १७, ७; गो. २, ३, ११<sup>३</sup>; उपसन्तन्वन्ति शां. १७, ६; गो. २, ५, ३. उप-सन्धा(-म्/धा), उपसन्धाति शां. ३, २<sup>३</sup>; ११, ४; २८, ५; उप-सन्धेहि ऐ. ३, २८<sup>३</sup>; उपसमदधात् ऐ. ३, २८<sup>३</sup>. उप-सन्धाय ऐ. २, ३८; शांआ. २, १. उप-संहित- -तान् शां. ५, ५; गो. २, १, २३<sup>३</sup>. उप-सुन्नद(-म्/नद्)- -द्वः श. ३, ६, ३, १४; -द्वम् श. ३, ६, ३, १०; -द्वाः श. २, ५, १, १८; का. १, ४, ३, १५. उप-सनुद्(-म्/नुद्), उपसनुद तै. ३, १, १, ८; तैआ. ४, ३९, १. उप-समस्य(-म्/सस्य) श. ६, ६, ४, ९. उप-समा(म्/आ)√क, उपसमाकुर्वन्ति श. ४, ५, ८, १२. उप-समा(म्/आ)√धा, उपसमादधाति श. ६, ६, ४, १; २<sup>३</sup>; उप-समादधाति श. ६, ६, ४, १; २; उप-समा-घाय शांआ. ४, ३; १५; ९, ८; ११, ४; १२, ८; श. ४, ६, ८, ३; ५; ८; १३; १५; ६, ६, ४, १०; १३; १४; १५; १२, ४, ३, २<sup>३</sup>; ४, ६; ७; १४, ९, ३, १; ४, ११; २३; तैआ. १, २२, ९; २६, १; २, १८, १; जै. ११६; ५, ५, २; सा. १, ३, २; २, ६, १४; ३, ६, १२; गो. १, १, १४; ३, १३. उप-समा-हित- -तः सं. ५; -ताः गो. १, ३, १३. उप-समाप् (-म्/आप्), उपसमाप्नुवन् जै. २, २, १, १०. उपसमैप्सन् जै. २, २, १, ४-१०. उप-समा(-म्/आ)√वृत्, उपसमावर्तते श. ३, ९, १, ७; ८; ११; १३; १५; १७; उपसमावर्तते श. ३,

९, १, १९; उपसमावर्तन्ते श. ३, ९, १, १०; उपसमावर्तन्ते तै. ३, २, १, ५; उप...समावर्तन्ते श. ३, ९, १, ५; उपसमावर्तत श. ३, ९, १, ७; ८; ११; १३; १५<sup>३</sup>; १७; उपसमावर्तताम् श. ३, ९, १, १९; उपसमावर्तन्त श. ३, ९, १, १०; उप...समावर्तन्त श. ३, ९, १, ४; उप...समावर्तन्त श. ३, ९, १, ३. उप-समि(-म्/इ), उपसमिन्ति श. १२, २, ३, १२. उप-समित- -म् तै. ३, ३, ९, ६. उप-समिन्ध(-म्/इन्ध), उपसमिन्धे तै. २, १, ४, ८. उप-समुह(-म्/वह) श. १०, २, १, १. उप-समूह(-म्/ऊह), उपसमूहति श. ११, २, १, ४<sup>३</sup>; उपसमूहति श. १०, २, १, ५<sup>३</sup>; ७<sup>३</sup>; ११, ४, २, ३; उपसमूहन्ते श. १०, २, १, १. उप-समे(-म्/आ/इ), उपसमेति श. ३, ९, ३, २३; उपसमायन्ति श. ३, ९, ३, १; ४, ४, ५, २; ६, ८, ३; ५<sup>३</sup>; ६; ८; १०; ११; १६; ११, ८, ३, २; १२, ८, १, १९; १३, ४, १, ४; १४, ३, १, १; ७, १, ४४; उपसमायन्ति श. १४, ७, १, ४४; उपसमेयतुः जै. १३३; उपसमेयुः श. ३, ४, ३, ६; जै. १३७. उप-समेत- -तन् शां. १०, ६; -ताः श. १३, ४, ३, ३<sup>३</sup>; ६-१२; ४, २; उप-समेत्य श. ४, ६, ९, ८; तै. १, ५, ९, १; जै. ९; १३६; १६८; २०७. उप-सम्/पद्, उपसम्पद्येते तां. १३, १०, १६. उपसम्पादयथ जै. ७४; उपसम्पादयन् जै. ७४<sup>५</sup>. उप-सम्-प्र/या, उपसम्प्रयातः श. ८, ६, ३, २२; उप...सम्प्रयात श. ८, ६, ३, २२.

उप-सुम्बद्ध(द्व→)द्धा(=म/वन्ध्)-द्धा  
 तै. ३, ८, ४, ३.  
 उपसर्ग-सर्जनी- उप/सृज् द्र.  
 उपसर्तव्य-उप/सृ द्र.  
 उपसर्प्य- उपसृप द्र.  
 उपसाद-दित्त-घ- उप/सद् द्र.  
 उप/सिञ्च(→ञ्च), उपसिञ्चति श.  
 १४, ९, ३, २२; जै. १२६; उप-  
 सिञ्चतम् तैआ. ६, ६, २; उप-  
 सिञ्चेत् जै. १४०.  
 उप-सिक्त-मूल- -लः शांआ. ११, २.  
 उप-सेक्तु- -कारम् तै. ३, ४, ८, १.  
 उप/सिध्, उपसेधति जैउ. ३, ३, २, ३.  
 उप/सृ, उपससार ऐ. ७, १४; १५;  
 १६<sup>४</sup>; तै. २, ३, १०, १, तैआ. २, १;  
 १-५; १०, ६३, १; उपासरत् तै.  
 २, १, ९, २; तां. ६, ७, ३.  
 उप-सर्तव्य- -व्यः श. ४, १, ४, ६;  
 -व्यानाम् श. १, ६, २, ११.  
 उप-सृत- -तः ऐआ. ३, १, ६; शां.  
 ६, १२.  
 उप-सृत्य जैउ. २, ४, ३, ५.  
 उप/सृज्, उपसृजते शां. १७, १;  
 शांआ. २, १; उपसृजति ऐ. ४,  
 ४<sup>४</sup>; श. ३, ९, ४, १४; १६; ६, ५,  
 १, २; १२; तै. १, ४, ३, ३; २, १,  
 ८, १; तैआ. ५, २, १२; उपसृजति  
 श. ३, ९, ४, १५; उपसृजन्ति तां.  
 ८, ७, ८; उपसृजे शांआ. ११, १;  
 उपसृज श. ६, ४, ३, २; उप...सृज  
 तै. २, ५, ८, १२; उपसृजे शांआ.  
 ११, १; उपासृजन् श. १४, ४, १,  
 ७; उपसृजन्त जै. १६४; उपसृजेयुः  
 जै. १८४.  
 उप-सर्ग- -र्गः शां. १७, १; शांआ.  
 २, १; गो. १, १, २४; -गान् ऐ.  
 ४, ४<sup>४</sup>.  
 उप-सर्जनी- -नीः का. २, २, १, १;  
 -नीभिः श. १, २, २, २; -न्याम्

शांआ. २, १७.  
 उप-सृजत्- -न् ऐ. ५, २२; श. ४,  
 ६, ९, ९<sup>२</sup>.  
 उप-सृजमा(न→)ना- -ना श. ४,  
 ३, २, १०.  
 उप-सृज्य जैउ. २, ५, १, ३.  
 उप-सृष्ट, घा- -ष्टः शांआ. ७, १५;  
 -ष्टम् शांआ. २, १; तै. २, १, ७,  
 १; ८, २; -ष्टा शां. १७, १; श.  
 १, ७, १, १०; ११, ५, ३, २, ५; तै.  
 १, ४, ३, २; -ष्टाः शांआ. ११, १;  
 -ष्टाम् श. १, ७, १, १०; -ष्टायाम्  
 गो. १, ३, ११; १२; -ष्टेन ऐआ.  
 ५, ३, २.  
 उप/सृप्, उपसर्पन्ति श. ११, १, ५,  
 २; १३, ८, १, २०; तैआ. १०,  
 ६३, १; उपसर्प तैआ. ६, ७, १;  
 उपासर्पन् श. ३, ५, १, २१.  
 उप-सर्प्य- -प्याः गो. २, २, १७.  
 उप-सृप्य ऐ. ३, ४, ६.  
 उप/सृच्, उपसेचताम् तै. ३, ७, ४,  
 १३; उपसेवत शांआ. १२, ४.  
 उप/स्तम्भ्, उपस्तम्भाति श. ३, ३,  
 ४, २५; ५, ३, २१; २२; उपस्त-  
 भ्नीमि तै. ३, ७, १०, १.  
 उप-स्त(वध→)वधा- -धाः श. २,  
 १, २, ६; का. १, १, २, ३.  
 उप-स्तम्भ्य श. १४, १, १, ७.  
 उप-स्तम्भन- -नेन श. ३, ३, ४, २५.  
 उपस्तरण-उप/स्तु द्र.  
 उप-स्तिर्- -म् तै. ३, ३, ९, ७.  
 उप/स्तु, उपस्तौति श. १, १, २, १२;  
 ३, ७, ४, २, १; ५, २, ३; ७, १, ११;  
 १४; ३, ५, ४, ८; ६, ३, ३, १४; ८,  
 १, ११; १३, ६, २, १२; १४, १,  
 २, १५; का. २, १, २, ११; ३, ४;  
 तै. ३, २, ३, ७; उपस्तुहि तैआ.  
 १, ६, ३; उपास्तुवन् श. ६, ३, २,  
 १४; ८, १, ११; उपस्तुयात् का. १,

४, १, ९<sup>१</sup>; १२<sup>१</sup>.  
 उप-स्तव- -वः सं. ३.  
 उप-स्तुत, ता- -तः तै. २, ८, ५, ८;  
 -तात् का. २, १, २, ११; -ताभिः  
 का. २, १, ३, ४.  
 उप-स्तुत्य श. ६, ३, ३, २५.  
 उप/स्तृ(→स्तृ), उपस्तृणीते श. २, ५,  
 ३, ९; १०; १४; १५; ६, १, २७; २८;  
 २९; ३१; ३, ८, २, २६; ३, १३; ४,  
 ५, २, ८; ९; का. १, ५, २, ८; ९;  
 उपस्तृणाति ऐ. २, १४; श. १, १,  
 ४, ५; २, १, १४; २, ४, २, १८; ३, २,  
 १, १; ३, २, ९; ५, २, १, २१; ३, ५,  
 ३; ६, ४, १, ६; ७; ७, ३, २, २;  
 १३, ४, ३, १; का. २, १, ३, १०; ४,  
 १२; तै. १, ७, ८, १; ३, २, ५, ६;  
 ६, १; ३, ८, ३; उप...स्तृणाति तै.  
 २, १, ३, ५; उपस्तृणते तै. ३, ७,  
 ४, १८<sup>१</sup>; उपस्तृणन्ति श. १३, २,  
 ८, १; ५, २, १; उपस्तृणे तैआ. ४,  
 १, १; उपस्तृणामि गो. १, १, ३९;  
 उपतस्तार जै १५१; उपस्तृणीत  
 श. २, ५, २, ३७; ३८; ३, १४; १५;  
 ६, १, २७; २८; २९; ३१; ११, ७,  
 ४, ४; का. १, ५, २, १३; १४; ६, १,  
 १७-२०; जै. १३९.  
 उप-स्तरण- -णम् शांआ. ३, ५;  
 तैआ. १, १२, ५; ४, १, १<sup>३</sup>; -णानि  
 शांआ. ८, ९.  
 उप-स्तीर्य ऐ. २, १४; श. १, ६, १,  
 २१; ७, २, १०; ४, ११; ४, ४, २, ५;  
 ५, १६; १७; ५, १, ३, ५; ११, ४; २,  
 १७; तैआ. २, ११, १; सा. १, ३, २.  
 उप/स्था, उपतिष्ठते ऐ. ८, ९; ऐआ.  
 ५, १, १, २; शां. २, ४, ५; ३, ९<sup>३</sup>; ८,  
 ६; शांआ. १, ५<sup>३</sup>; ४, ७<sup>३</sup>; श. १, ९,  
 ३, १८; २, ४, ३; ३२; ३३; ३६<sup>३</sup>;  
 ३७; ४, ६, ५, ५<sup>३</sup>; ५, ५, ४, २८; ६,  
 ७, ३, १४; ४, ११; ७, ३, १, १९<sup>३</sup>;

† 'उप-स्ति (उप/१असृ)' इति अ. पाठः । † 'उपस्तुयात्' इति मुपा. स्वरधिन्यः । § 'णत्ते' इति मुपा. स्वरधिन्यः ।

४, १, १४; २६; २७<sup>३</sup>; ५, १, ३४; ९,  
२, ३, ४०; ५, २, ३; १०, १, ३, १०;  
१४, ८, १५, १०; का. १, ४, १, २<sup>३</sup>;  
१८; २३<sup>३</sup>; २६<sup>३</sup>; तै. ३, ४, १६,  
१; उपतिष्ठते श. १, ९, ३, १८<sup>३</sup>;  
१९; २२<sup>३</sup>; २, १, ४, १६; २९<sup>३</sup>; ३,  
४, १२; २८; ३२; ३६; ४, १, १; ३;  
४; ५; ७; ८; ९; ११; १३<sup>३</sup>; ३, १, २,  
२; ५, ३, ७; ६, ३, १९; ९, ३, ७; ४,  
४, ५, २१; १, ५, ४, २८<sup>३</sup>; ६, ७, ३,  
१३; १६; ४, १; ६<sup>३</sup>; ९; ११; १४; ८,  
२, ८; ९; ७, २, १, १८; ४, १, २५;  
२६; २७<sup>३</sup>; २८; ३१<sup>३</sup>; ५, २, २८; ३८;  
९, १, २, १५; ५, १, ५३; २, ४; १०;  
१२, ९, २, ८; १४, ९, ३, १४; का.  
१, १, ४, १६; २६; ४, १, ७; १५;  
२३<sup>३</sup>; २६<sup>३</sup>; २, १; २<sup>३</sup>; ३; ४<sup>३</sup>; ५; ६<sup>३</sup>;  
७; ८<sup>३</sup>; १०; तै. १, १, १०, ६; ८, ६,  
६<sup>३</sup>; ३, ९, २०, १; तां. १३, ४, १०<sup>३</sup>;  
जै. ७७; १०१; १२७<sup>३</sup>; ष. ४, ४;  
उप... तिष्ठते श. २, ३, २, ४;  
उपतिष्ठति तां. १२, १३, २६; उप-  
तिष्ठन्ते शां. ५, ७; २४, ५; श. १,  
१, १, १७; २, १८; ३, २, १५; ७, ४,  
१२; २, ४, १, ९; ६, १, ३७; ३८; ३९;  
३, १, २, २; ४, ३, ४, १४; ७, ५,  
२, ३०; १४, १, ४, १<sup>३</sup>; ५, २, २;  
का. १, ६, १, २५<sup>३</sup>; २, १, २, १४;  
तै. १, ४, ४, ८; ६, ३, ५; ९, ८<sup>३</sup>; ९; ८,  
६, ६; ३, २, ५, ६; ६, १; उपतिष्ठन्ते  
श. ३, १, २, ३; ६; ८, ३, ३६; ७,  
१, १, २४; ११, १, ६, २२; का. २,  
१, १, १२; तै. १, ६, ९, ८; तां. ४, ९, १;  
५, ४, १-५; ७; १०-१३; ७, ५, २१;  
२५, १, १३; जै. ४१; १०४; १६८;  
गो. २, १, २५<sup>३</sup>; उप... तिष्ठन्ते श.  
२, २, ३, ४; का. १, २, ३, ३<sup>३</sup>; उप...  
तिष्ठन्ति जै. ६४; उपतिष्ठे तै. १, २,  
१, २७; २, ५, ८, ८; उपतिष्ठामहे तै.  
१, ६, ९, ९; उपतस्थिरे जै. २०४;

उपस्थास्यते जै. १५७<sup>३</sup>; उप-  
तिष्ठन्तु तै. १, २, १, २१; उपतिष्ठस्व  
तां. १, ५, ५; उपतिष्ठत तै. ३, ७,  
१, २; तैआ. २, ७, १; उपतिष्ठध्वम्  
ऐ. ३, २०; उपातिष्ठत् गो. १, २,  
१९<sup>३</sup>; उपातिष्ठन्त ऐ. ३, २०; शा.  
२, ३, ४, २; ७, ४, १, २६; का. १,  
४, १, १; तै. १, ५, २, ४<sup>३</sup>; उपा-  
तिष्ठन्त श. २, ३, ४, ३; का. १,  
४, १, २; तैआ. २, ९, १; जै. २०४;  
उपतिष्ठेत ऐ. ७, १२<sup>३</sup>; २०; २३;  
२४; शांआ. १, ५<sup>३</sup>; ४, ८; ९; शा.  
२, १, ४, ३०<sup>३</sup>; ३, २, ४; ५; ४, ३<sup>३</sup>;  
४; ६<sup>३</sup>; ४, १, २; १०; ६, ७, ४, १५;  
९, ५, २, ९; ११; १०, १, ३, १०; ११;  
३, ५, १४; ११, ८, १, ३; का. १, ४, १,  
२<sup>३</sup>; ३; ५; तै. १, १, १०, ६; ३, ७,  
१, २; उपतिष्ठेत श. २, ३, ४, ४;  
६; ७; का. १, ४, १, ३; ५; तैआ. १,  
३१, ३; जै. ११६; ष. ४, १; सा.  
२, ४, ९; ३, ३, १; ७, २; उप...  
तिष्ठेत श. २, ३, ४, ५; ७; का. १,  
४, १, ४; ६<sup>३</sup>; उप... तिष्ठेत श. ७,  
५, १, ३४; का. १, ४, १, ४; ६<sup>३</sup>;  
उपतिष्ठेरन् तै. १, ६, ३, ५<sup>३</sup>; उप-  
स्थेयाम तै. २, ४, ६, १; ७, १३, ४;  
उपस्थेयम् श. १, ४, ५, २<sup>३</sup>; उप...  
भस्थुः तै. २, ४, १, ३.  
उपस्थापयान्चकार ऐ. ७, १७.  
उप-तिष्ठमान- -नः श. २, ३, ४, ५;  
८; का. १, ४, १, ६.  
उप-स्य- -स्यः शां. ९, ४; शांआ.  
५, ५; ७; छ. १४, ५, ४, ११; ९, १,  
१६; ४, ३; तै. ३, ११, ९, ६; जै.  
२७; -स्थम् ऐ. ८, ९; शां. ९, ४;  
शांआ. १, ७; ५, ६; श. २, ४, २,  
३; ४, २, १, ७; १८; ११, ६, २, १०;  
१४, ९, ४, ८; का. १, ३, ३, ३; तै.  
२, ५, २, १; ७, ८, ३; १५, ३; ८, २, २;  
तैआ. २, ११, १; मं. १, १, ३; ४;

-स्थात् श. ४, २, ५, २; ६, ३, १,  
३८; २, ९; ४, १, १; २; का. १, २,  
४, ७; -स्थे ऐ. २, २; ६, ३; ८, २४;  
ऐआ. ३, १, २; शां. ६, १४; २१, ३;  
शांआ. ७, ४; श. १, १, २, २३<sup>३</sup>; ३,  
६, ३, ४; ६, ३, ३, १३<sup>३</sup>; ५, १, ११<sup>३</sup>;  
७, ३, १५; ४, ५; ८, २, ३; ११, ५,  
१, ८; १२, ९, १, ६; १३, ५, २, २;  
८, ३, ३<sup>३</sup>; १४, ५, ४, ११; का. २,  
१, २, १६; तै. २, ४, २, ७; ६,  
४, ५; ८, ४, ८; ६, २; ७, २; ४;  
३, २, ४, ७<sup>३</sup>; ३, ९, ११; ६, १, १, ९,  
१; तैआ. ६, ३, १; ६, १; २; ७, १;  
३; ९, १०, ३; जै. १२७; मं. १,  
३, ५; गो. १, २, ४; २, ४, ५; -स्थेऽ  
इव श. १, १, २, २३; का. २, १,  
२, १६; -स्थेन शांआ. ३, ७; ५, ६;  
गो. १, २, ४.

उपस्थ-दधन् -म् श. १३, ८, ३,  
११.

उप-स्थान- -नम् श. १, ३, ५, १६<sup>३</sup>;  
२, ३, २, ४<sup>३</sup>; ५<sup>३</sup>; १४, ८, १५, १०;  
ष. ५, १.

उप-स्थाप्य श. ६, ८, १, ५; १२; १३.

उप-स्थाय ऐ. ७, २०; २३; २४; ८,  
१०; शा. ६, ६, ४, १; ७, ४, १५; ९,  
५, १, ५३; १३, ६, २, २०<sup>३</sup>.

उप-स्थाव(र→)री- -रीभ्यः तै.  
३, ४, १२, १.

उप-स्थित, ता- -तम् तां. १०, ६, २;  
जै. २५; -ताः श. २, ३, २, ५.

उप/स्पृश, उपस्पृशते श. १, ९, ३, ७<sup>३</sup>;  
३, २, २, १९; उपस्पृशते श. १, ९,  
३, ७; सा. २, ६, १०; उपस्पृशति  
ऐ. ८, २०<sup>३</sup>; शां. २, १, २; ३, ६; ८;  
९; ८, ६<sup>३</sup>; शांआ. १, ७; श. १, १,  
१, १<sup>३</sup>; ३, ४, ५; ७, १, ३; ४; ४, ९; ८,  
३, १९; ९, १, २९<sup>३</sup>; २, १७; २, १, ४,  
२५<sup>३</sup>; २६; ६, १, ४६; ४७; ३, २, १,  
२९; ३, १, ९; ४, १, २२; ६, ४, ९;

८, १, ५; २, ४; ५; ६; ४, १, १, २८; ३, ५, १७<sup>३</sup>; ५, १, ५, २५; २६; २, १, १३; ४, ३, १०; ३, २५; २६; ६, ३, २, ६; ३, १, २; ४, ४, ६; ७, २, १, १२; का. १, १, ४, २५; २, १, १, १; २, २, ५; तै. ३, २, ५, ११; उपस्पृशति श. १, १, १, १; २, ४, ७<sup>३</sup>; २, १, ४, २७; ३, ८, २, ४; ५; ४, ३, ५, १७; ५, २, १, १२; का. १, १, ४, २४; २, १, १, १; तैआ. २, ११, १; ५, ८, ९; उपस्पृशते श. २, ५, २, ४३; उपस्पृशन्ते श. ४, ४, ३, १५<sup>३</sup>; उपस्पृशन्ते श. ४, ४, ३, १५; उपस्पृशन्ति श. २, ६, २, १६<sup>३</sup>; १८; १२, ५, २, ८; १५; का. १, ६, २, ८<sup>३</sup>; उपस्पृशन्ति श. १, १, १, २१; १२, ५, २, ८; का. २, १, १, १४; उपस्पृशात् श. ५, ४, २, ४; उपस्पृशत ऐ. ८, ६; उपस्पृशानि श. ३, ३, २, २; ४, १; उपस्पृशेत् ऐआ. १, २, ४<sup>३</sup>; श. ३, २, २, १७; १९; उपस्पृशेत् श. ३, २, २, १७; १९<sup>३</sup>; ९, ३, ३, ३<sup>३</sup>; तै. ३, १०, ९, २<sup>३</sup>; तां. ६, ५, १५; जै. ३४<sup>३</sup>; सा. २, ६, १०<sup>३</sup>.

उपस्पर्शयति श. ३, २, २, १७; का. १, १, ४, २३<sup>३</sup>.  
उप-स्पर्शन- -नात् सं. ४.  
उप-स्पृशत् - -शता तां. ६, ७, २३; - -ज्ञत् ऐ. ३, ३, २; २८; सा. १, ५, १५.  
उप-स्पृश्य श. ३, ४, ३, ११<sup>३</sup>; ५, ३, २, ३; २४<sup>३</sup>; ६, ३, १७<sup>३</sup>; ९, ३, १, ७; ६, ९, ८; ५, २, २, १९; २१; ४, ४, २५; ६, १, २, २१<sup>३</sup>; ९, ४, ४, ३; १३; का. १, १, ४, २४; ६, १, ३, ०; तैआ. २, ११, १; १३, १.  
उप-स्पृष्ट- -ष्टः श. १४, ४, ३, ९; - -ष्टम् प. ५, १०.  
उप/स्पृष्ट, उपस्मृतेत् श. २, ३, २, ४.

उप/हन्, उपहन्ति श. २, ५, ३, १७; ३, २, २, २०; का. १, ५, २, १६; उपहनिष्यसि ऐआ. ५, ३, २; उपहन्त्यात् ऐ. ३, ११; ३५; सां. २६, ३; २७, १; श. १४, ९, ४, १२; उपहन्त्यात् श. १०, १, ५, ४. उपहन्त्यते श. ६, १, ३, ३.  
उप-घातम् (णमुल्) शांआ. ११, ५<sup>३</sup>; श. ५, २, २, ४; ४, ४; १४, ९, ४, १८; २३; तैआ. २, १८, १.  
उप-घ्न- -घ्नान् श. ३, ८, ३, ३३.  
उप-जिघ्रमान- -नः तै. ३, ७, १२, ३; तैआ. २, ४, १.  
उप-हत- -तम् सां. २६, ३<sup>३</sup>; - -तस्य श. ४, ४, ३, ११; - -तानि श. ७, २, २, ६.  
उपहत-पापम् - -पमम् जै. १०३<sup>३</sup>;  
उप-हृत्य श. ३, ४, १, २५; ६, १, २१; ४, ३; ७, १, १०; ८, २, २१; ३, ५; ६, ६, ४, १२; ९, २, ३, ४०; १२, ४, १, ४; १४, ९, ४, ७; तै. १, १, ३, ६.  
उप-हव- उप/ह्वे द्र.  
उप-हास(√हस्) - -म् श. १४, ९, ४, ११.  
उप/हिंस, उपजिहिंसुः जै. ४५.  
उप/हु, उपजुह्विरे शां. २९, १; उप...जुह्व्यात् शां. ७, ४.  
उप-ह्वय- -व्यः तां. १२, १, ९; - -व्यम् तां. १८, १, २; ९; - -व्यस्य तां. २३, १९, १.  
उप-होम- -मान् श. ११, ४, ३, ८.  
उप/हृ, उप...हरते तै. १, ७, २, ६; उपहरति श. ५, १, ३, ५; तै. १, ३, ३, ७; ६, ७; ७, ९, ५; उपहरन्ति श. ५, १, ३, ६; तै. १, ३, ८, ४; २, ३, ९, ६; गो. २, ४, ७; उपहरिष्यते जै. १०१<sup>३</sup>; उपहरेत् सा. ३, ३, ३; ४<sup>३</sup>; ५; उपहरेयुः गो. २, ४, ७; उपाह्वयाः जै. १००.

उपहियते तै. १, ४, ९, २.  
उप-हृ(√हृ)- -रे तै. २, ७, १३, ४.  
उप/ह्वे, उपह्वयते ऐ. २, ९<sup>३</sup>; १०<sup>३</sup>; २७<sup>३</sup>; ३०<sup>३</sup>; ३, ४०; सां. ३, ७; ९; १३, ७; २८, ६<sup>३</sup>; श. १, १, ४, ११; ८, १, १८<sup>३</sup>; १९; २०<sup>३</sup>; २१; २२; २३<sup>३</sup>; २४<sup>३</sup>; २५<sup>३</sup>; २९<sup>३</sup>; १२, ८, ३, ३१; का. २, १, ३, १५<sup>३</sup>; तै. ३, २, १, ४; ३, ८, ३; ४; ७, १, ९; उपह्वयते श. १, ८, १, २७; तै. ३, ३, ८, ५; जैउ. १, १, ६, २; उप...ह्वयते तै. ३, ३, ८, ४; जैउ. १, १, ५, ३; उपह्वयन्ते श. १२, ३, ५, २<sup>३</sup>; प. २, ५; ६; ७; उपह्वये ऐ. १, २२; २, २०; ३, ८; तैआ. १०, १, १०; उपह्वयामहे का. १, ४, २, १०; गो. १, २, ७; उपह्वयिष्यामहे श. ४, १, ५, १४; उपह्वयताम् प. २, ५<sup>३</sup>; ६<sup>३</sup>; ७<sup>३</sup>; उप...ह्वयताम् ऐ. १, २, ७<sup>३</sup>; श. १, ८, १, १९<sup>३</sup>; २४; २५; ४१<sup>३</sup>; तै. ३, ५, ८, १<sup>३</sup>; २<sup>३</sup>; १३, १<sup>३</sup>; २<sup>३</sup>; ७, ६, १५<sup>३</sup>; उपह्वयन्ताम् प. २, ५<sup>३</sup>-७<sup>३</sup>; उप...ह्वयन्ताम् ऐ. २, २, ७<sup>३</sup>; सां. १२, ५; तै. ३, ५, ८, १; १३, १; प. २, ५; उपह्वयस्व शां. २८, ६; श. २, ४, ४, २५; का. १, ३, ४, १४; उप...ह्वयस्व ऐ. ७, १९; श. ४, ३, २, ८; ९; ४, २, १६; तै. ३, ७, १३, ३; प. २, ५<sup>३</sup>; ६<sup>३</sup>; ७<sup>३</sup>; उप...ह्वयेधाम् तां. २१, १, १; जै. १४९; उप...ह्वयध्वम् ऐ. ३, २०; सां. २९, १; श. ४, १, ५, १४; १५; प. २, ५<sup>३</sup>; ६<sup>३</sup>; ७<sup>३</sup>; उप...ह्वयामहे ऐ. २, १९; उपाह्वयत श. १, ८, १, १८; ४, ३, २, ८; ९; तै. २, ७, ११, १; जै. ८८<sup>३</sup>; उपाह्वयेताम् तां. २१, १, १; जै. १४९; उपाह्वयन्त ऐ. २, १९; सां. ८, ७; श. १, ७, ३, ११; ४, १, ५, १५; ९, १, २, १९; तां.

† 'उपघातम्' इति घञन्तस्य द्वितीयकवचनं प्रतीयत इति K.T. । ‡ 'उपह्वयन्ते' इति मुपा. स्वरदिवन्त्यः ।

१८, १, ९<sup>३</sup>; १७; जै. ५४; उपह्वयेत्  
 ऐ. ७, ३३; श. १, ८, १, २५<sup>१</sup>;  
 तै. ३, ७, १, ९; उपह्वयेत् ऐ. ६, ३;  
 उप...ह्वयेत् जै. १७१.  
 उपह्वयति शां. १३, ८<sup>३</sup>.  
 उप-ह्व- -नम् शां. ३, ७; २८, ४<sup>३</sup>;  
 ५, ६<sup>३</sup>; श. १२, ८, ३, ३०<sup>३</sup>; १४,  
 २, २, ४२; ३, १, ३१; जै. १७१<sup>३</sup>;  
 प. २, ५; ६; ७; -वाय तां. ११,  
 ११, १; -वे तै. ३, ३, ८, ४;  
 १३, ३, ४; -वौ आ. जैआ.  
 १, ३५.  
 उप-ह्वत्, ता- -तः शां. १३, ८; श. १,  
 ८, १, २३; ३०; ३३; ३७; ४१; २, ४,  
 ४, २५; ४, ४, ३, ११<sup>३</sup>; का. १, ३,  
 ४, १४; ४, २, १०; तै. ३, ३, ८, ४<sup>३</sup>;  
 ५, ८, २; ३<sup>३</sup>; १३, २; ७, ६, १५, १०,  
 ६; १०, ८, २; तैआ. ४, २१, १;  
 तां. १, ५, ४; १३; १६; ६, १, २;  
 ४; ९; ९, ९, ११; प. २, ५<sup>३</sup>; ६<sup>३</sup>; ७<sup>३</sup>;  
 -तम् ऐ. २, २७<sup>३</sup>; श. १, ८, १,  
 १९<sup>३</sup>; २३; तै. ३, ५, ८, १<sup>३</sup>; २; ३;  
 १३, १<sup>३</sup>; २; ३; -तस्य श. ४, ४,  
 ३, ११<sup>३</sup>; तै. ३, ५, ८, ३; १३, ३;  
 ७, १०, ६; १०, ८, २; तैआ. ४,  
 २१, १; तां. १, ५, ४; ९; १३; १६;  
 ६, १; २; ४; ९; ९, ९, ११; -ता  
 ऐ. २, २७; श. १, ८, १, २१;  
 २२; २४<sup>३</sup>; २५<sup>३</sup>; २७<sup>३</sup>; ४१; तै.  
 ३, ५, ८, १; २<sup>३</sup>; १३, १; २<sup>३</sup>;  
 ३<sup>३</sup>; ७, ६, १५; -ताः ऐ. २,  
 २७<sup>३</sup>; शां. १२, ५; १३, ८; श. १,  
 ८, १, २०; २७<sup>३</sup>; ३, ९, ४, १६<sup>३</sup>; का.  
 १, ४, २, १०<sup>३</sup>; तै. २, ६, १६, १; ३,  
 १, १, ६; ५, ८, १; ३<sup>३</sup>; १३, १; ३<sup>३</sup>; ७,  
 १३, २; -ताम् श. १, ८, १, २४;  
 उ...ताम् तै. ३, ५, ८, ३; १३, २;  
 -तायाम् शां. २८, ४; श. ५, २,  
 २, १९; २१; ४, ४, २५; ११, ७, २, ५<sup>३</sup>;  
 तै. ३, ३, ८, ५; गो. १, ३, ११, १२;

-ते श. १, ८, १, २९; ४१; तै. ३,  
 ५, ८, ३; १३, ३.  
 उप-ह्व ऐ. २, १९; शां. ३, ७; श.  
 २, ५, २, ४०; ३, १०; १६; ६,  
 १, ३३<sup>३</sup>; का. १, ५, १, ३६; ६,  
 १, २२<sup>३</sup>.  
 उप-ह्वयमान- -तः श. १, ८, १, १९;  
 २५.  
 उपां(-पऽअं)-शु- -शु ऐ. १, २७; २,  
 ७<sup>३</sup>; ३८<sup>३</sup>; ३९<sup>३</sup>; ६, ३<sup>३</sup>; ऐआ. २,  
 ३, ६; ५, १, १; शां. १, १<sup>३</sup>; ५<sup>३</sup>; ३,  
 ६<sup>३</sup>; ९<sup>३</sup>; ८, २, ९, १; १०, ४; १४, १;  
 ३<sup>३</sup>; १६, ५<sup>३</sup>; १९, ६<sup>३</sup>; २५, १०<sup>३</sup>;  
 शांआ. २, १; श. १, ३, ५, १०; ४, १,  
 ३<sup>३</sup>; ४, ५, १२; ६, २, १२; ३, २७<sup>३</sup>; ८,  
 १, १८<sup>३</sup>; ९, २, ८<sup>३</sup>; २, ६, १, १९<sup>३</sup>; ३,  
 ५, ३, ४; ४, १६; ८, ३, ५; ९, ४, ६; ४,  
 ६, ७, १६; १८; ५, १, ३, १४<sup>३</sup>; २, ४,  
 १७; ६, २, २, २०; २१; २२<sup>३</sup>; ५, ३,  
 ४; ६, १, ११<sup>३</sup>; ७, ३, २, ९<sup>३</sup>; ९, ३, १,  
 २<sup>३</sup>; ४, ३, १५; ५, १, ४०; ५६<sup>३</sup>; १०,  
 ३, ५, १५; १६<sup>३</sup>; ११, १, ५, ९; २, ६,  
 ५; ७, १५; ४, ३, १९; १३, २, ७, १२;  
 ४, १, १३; १५; २, ७; १०; १३;  
 का. १, २, ३, १३<sup>३</sup>; ६, १, १३<sup>३</sup>; तै.  
 १, ३, १, ५<sup>३</sup>; ५, ९, ४<sup>३</sup>; ८, ३, २; गो.  
 २, ४, ५; -शुऽइव गो. २, ४, ५;  
 -शुः शां. १२, ४; श. ३, ५, ४,  
 १६; ४, १, ११; २<sup>३</sup>; २, १; ३; २७; ४,  
 १, ४; ५, २, ४, १७; ६, २, २, २०;  
 ८, १, १, ५; तै. १, ४, १, २; -शुना  
 तैआ. १०, १०, २; -शुम् ऐ. २,  
 २१; श. ४, १, १, ४; २, २; १३;  
 २२; २३; ४, १, १; ५, ५, ५; ६, २;  
 ८, १, १, ५; तै. १, ४, १, २; -शोः  
 श. ५, २, ४, १७; ८, १, १, ५<sup>३</sup>.  
 उपांशु-निरुक्त- -कौ शां. ३, ६.  
 उपांशु-वाञ्- -त्रम् श. ४, ५, ५,  
 २; १६; -त्रेण श. ४, ४, १, ४<sup>३</sup>;  
 २; १०<sup>३</sup>.

उपांशु-याञ्- -जः श. १, ६, ३, २३;  
 ११, २, ६, ५; १०; ७, १५<sup>३</sup>; १६; ४,  
 १, १०; गो. १, ३, १०; -जम् श.  
 १, ६, ३, २८; ११, २, ७, १५; -जेन  
 श. १, ५, २, २५; २६; २८<sup>३</sup>.  
 उपांशु-सुवन- -नः ऐ. २, २१; श.  
 ३, ९, ४, ७; ४, १, १, १; २, १; २५;  
 २७<sup>३</sup>; ३, ५, १६; -नम् ऐ. २, २१;  
 श. ४, १, १, २८; ३, ५, १८; ५, ६,  
 २; तै. १, ५, ४, २; ३; तां. ६, ६,  
 ५; -नेन श. ४, ३, ५, १६.  
 उपांशु-हविस्- -पः शां. ८, २.  
 उपांश्च(-शुऽअं)-न्तर्यामि- -मयोः ऐ.  
 २, २१<sup>३</sup>; ५, ३३; शां. १२, ४; श.  
 ४, ५, ५, १२; -माभ्याम् गो. १, ३,  
 ३; -मौ ऐ. २, २१; शां. ११, ८<sup>३</sup>;  
 १२, ४; २५, १०; श. ४, १, २, ३,  
 १८; २५; ४, १, ४; २, १०; ११, ५,  
 ५, ११; तै. १, ५, ४, १; प. ३, ८;  
 जै. ११९; १२०.  
 उपांश्वा(-शुऽआं)-यतन- -नः श.  
 १०, ३, ५, १५.  
 उपाक(प/अञ्)- -क्रे तै. ३, ६, ३,  
 ३; गो. २, ४, १.  
 उपा(-पऽआ)√कृ, उपाकुरुते गो. १, २,  
 १८; २१; उपाकरोति ऐ. २, १५<sup>३</sup>;  
 ५, २८<sup>३</sup>; शां. १७, ७; श. ३, ७,  
 ३, ८; ८, २२, ३; ४, २, ५, ७<sup>३</sup>; १२; ५,  
 ३, ११; ५, २, २, १९; २१; ४, ४, २५;  
 तै. ३, ८, २२, ३; उपाकरोति तै.  
 ३, ९, १, २; प. १, ४; उपाकुरुतात्  
 श. ११, ५, ५, १०; उपाकुरुत गो.  
 १, २, १८; उपाकुर्यात् ऐ. २, १५;  
 शां. ११, ८; श. ३, ७, ३, ७; तां.  
 ९, ४, १; उपाकः तां. ६, ९,  
 २; ३; उप...आकरम् तै. २, ४,  
 ६, १०.  
 उपा-करण- -गात् श. १, ५, २, १२.  
 उपा-करिष्यन्- -न् श. ४, २, ५, ११;  
 ५, ४, ७; ९, ४, ४, १.

† स्वररहितो मुपा. चिन्त्यः । ‡ 'उपजुहपते' ? इत्येकत्र आन. मुपा. ।

उपा-करिष्यमाण- -णः श. १४, ७,  
३, १.

उपा-कृत- -तः श. १३, २, ६, २;  
तै. ३, ९, ४, ४; -तस्य तै. ३, ९,  
४, ४; तां. ९, ९, १२; -ताय ऐ.  
७, १६<sup>३</sup>; तै. ३, ९, १६, २; -ते ऐ.  
५, ३३<sup>३</sup>; ३४; ऐआ. ५, १, २; तै.  
३, ९, १६, २; तां. १२, १०, १३;  
प. १, २; जैउ. ३, ४, २, ५; ६;  
-तेषु ऐ. ५, ३३.

उपा-कृत्य श. ३, ७, ३, ३; ६; ४, ३, ३,  
१९; १३, ५, १, १६.

उपा(-पऽआ)√कृ, उपाकिरन्ति श. ३,  
६, २, २३.

उपा(-पऽआ)√गम्, उपागहि सं. १,  
५, ४; उपागच्छतम् तै. २, ४, ३, ७;  
उप...आगतम् श. ४, १, ३, १९,  
उप...आ...गमत् तै. २, ५, ८, २;  
उप...आगमन् तां. ६, १०, १९.

उपा(-पऽआ)√गा, उपागात् श. २, ४,  
१, ११<sup>३</sup>; उप...आगात् तै. २, ८, ८,  
५; ३, १२, ३, २; ३; ४; उपागाः  
ऐआ. २, २, ३<sup>३</sup>.

उपा-ज्ञान्(-पऽआ)√हन्- -नः जै.  
२०५; -नाः श. २, ६, २, १५; का.  
१, ६, २, ७.

उपा(-पऽआ)√चर्, उपाचरति ऐ. २,  
१२; उपाचरतः श. ४, २, ४, २२;  
उपाचरत् श. २, १, ४, १९; ४, २,  
४, २२; उपाचरेत् श. २, १, ४,  
१९-२२; ४, २, ४, २२; का. १, १,  
४, १८-२२.

उपा/चरण्य, उप...आचरण्यत्  
शां. ७, २<sup>१</sup>.

उपाञ्च्(-प/अञ्च्), उपाचति श. १२,  
९, २, ६; १३, ८, ४, ५; १४, ३, १, २७.

उपाञ्ज्(-प/अञ्ज्), उपाचति श. ३,  
५, ३, १३; १४; १६; उपाचति श. ३,

५, ३, १६; उपाञ्जन्ति श. ३, ६,  
३, ५.

उपातङ्क्य(-पऽआ)√तञ्च्- -ङ्क्याय  
तै. ३, ७, ४, २.

उपात्ती(-पऽअति/१इ), उपातियन्ति  
श. १०, २, ५, १५.

उपा(-पऽआ)√दीप्, उपादीपया-  
ञ्चकार जै. ६१.

उपा-दीप्त- -प्तः श. ७, ३, १, २१.

उपा(-पऽआ)√धा, उपाधत्ते तै. २, ३,  
४, १; २; ३; ४; ५; ६; उपादधाति  
श. १०, २, २, ७; ८; तै. ३, ८, ३,  
३; उपादधाति श. १०, २, २, ७;  
८<sup>३</sup>; उपादधुः जै. १९; ३२; उपा-  
धत्त तै. २, ३, ४, १; उपादध्यात्  
श. १३, १, २, २.

उपा-धाय श. ४, १, ५, ६; १०, २, १,  
१; जै. २०२.

उपा-हित- -तः श. ११, ४, १, १;  
गो. १, ३, ६; -तम् श. ११, ४, १, १.

उपा(पऽआ)√धाच्, उपाधावेरन् गो.  
१, १, १४.

उपाधावयाञ्चकार जैउ. ३, ६, ३, ३;  
उपाधावयाञ्चक्रुः श. १०, ५, ५,  
७; ८.

उपा(-पऽअ-)धि/गम्, उपाधिगच्छेत्  
शां. ९, ५.

उपा(-पऽअ-)धि/रह्, उपाधिरोहति  
श. ३, २, १, ८; उपाधिरोहेत् श.  
६, ८, १, ७.

उपाध्याय(-पऽअधि/२इ)- -यम् सा.  
१, ५, ९; -याय सा. ३, ९, ८.

उपानह्(-पऽआ)√नह्- -नह्याम्  
श. ५, ५, ३, ७; -नहौ श. ५, ४, ३,  
१९; ५, ३, ७; तां. १७, १, १५.

उपानुवाक्य- -म् तैआ. १, २२, ११;  
२६, ३.

उपाप्(-प/आप्), उपाप्नोति ऐ. ६,

१०; श. १२, ९, ३, १३; तैआ. ७,  
८, १; जै. १०३; ११६; ११७;

उप...आप्नोति ऐ. २, २६; ७,  
२६; ३१; शां. १२, ८; श. १२, ४,  
३, ३<sup>३</sup>; उपाप्नुमः श. ४, ३, २, १३;

उपाप्स्यामि प. १, ६; उपाप्नवानि  
श. ११, ३, २, १<sup>३</sup>; उपाप्नुवानि? तैआ.

७, ८, १; उपाप्नोत् जै. १३६;  
उप...आप्नोत् शां. १२, ८; उपा-

प्नुयात् जैउ. ३, १, ५, ६; उप...  
आप्नुयाम् शां. १२, ८.

उपाप्सन्ते शां. २, २; १५, ५.

उपेप्सति शां. ११, ७; उपेप्सन्ते  
ऐ. ४, २, ७; उपेप्सन्ति का. १, १, २,  
११; उपेप्सेत् शां. ४, १२; २५, १०;

उपेप्सीत्, उपेप्सीत् श. ११, १,  
४, ४<sup>१</sup>.

उपाप्त, सा- -प्तः ऐ. १, १७; २, १; ३<sup>३</sup>;  
१४<sup>३</sup>; १५; ६, २४<sup>५</sup>; २५<sup>३</sup>; २६; २८;  
३६; शां. १, ३<sup>३</sup>; २१, ६<sup>३</sup>; श. ६, ३,  
२, १०; ११, ५, २, ९; गो. २, ६, ८;

१६; -प्तम् ऐ. २, २६; ६, २६; शां.  
२, ६; -सा ऐ. २, १६; शां. २९, १;

श. ४, ३, २, १३; -साः ऐ. २, १६;  
शांआ. १, ६; -सौ ऐआ. ३, २,  
६<sup>३</sup>; शां. ८, ८; शांआ. ८, ११<sup>३</sup>.

उपाप्त-तर- -राणि शां. १५, ५.

उपाप्ति- -प्तिः श. १०, १, २, ६; -प्तीः  
प. १, ६; -प्त्यै ऐ. ४, १७; ८,  
५; ऐआ. १, ३, ७; शां. १, १; ३<sup>३</sup>;  
४; २, ३; १२, ८<sup>५</sup>; १६, ३; १७, ३;  
१९, ५; ७; २४, ८; ९<sup>३</sup>; २५, १५<sup>३</sup>;  
२७, २; ६; ३०, ७; शांआ. १, ७;  
श. ६, २, १, ३५; ३६<sup>३</sup>; २, १३<sup>३</sup>;  
१४; ५, १, १; ६, १, ५; ७, ३, २, १<sup>५</sup>;  
९<sup>३</sup>; जै. १०३; १७०.

उपा(-पऽआ)√पद्, उपापधेरन् शां.  
१९, १०.

† 'प्रति...आचरण्यत्', इति तैसं. ( १, ८, २२, १, ) 'प्रति...आचरण्यात्' इति अ० ( ७, २९, १ )

पाठौ स्तः । 'आचरण्यत्' गद्र. । † 'उपेप्सीत्' इति मुपा. चिन्त्यः, धात्वन्तराभावात् । उपाप्सुभैच्छदित्यर्थयता  
सा. सम्मतत्वाच्च ।



उपापपातम् (-पSअप/पत्+णमुल् )  
Sइव जैउ. १,३,१,७.

उपाभिगद्(-पSअभि/गद्) - दः  
शांआ. ४,१५.

उपा(-पSआ)√२म्, उपा...आम्पत्†  
ऐ. ५,१६.

उपा(-पSआ)√मन्त्र, उपा...आमन्त्र-  
यन्त जै. १३६.

उपा(-पSआ)√या, उपायामि गो. १,  
१,३२; उपायामः गो. १, २, १२;  
३, ८; २, २, ७; उपा...आयातु  
तै. २, ६, ८, २; उपा...आयान्तु  
तै. २, ८, २, १; उपा...आयाहि  
ऐ. ६, १९; ऐआ. ५, ३, १; शां.  
२०, २; तै. २, ४, ३, ११; गो. २,  
६, २; उपा...आयानि श. ४, ३,  
२, ८; ९; उपायाव जै. १८६;

उपाय-, उपायती-, उपायन-, उपायिन्-  
उपायु- उपे द्र.

उपारू(-प/रू), उपारूपयति प. १, ५.  
उपारूप्य श. ८, १, ४, १<sup>१</sup>.

उपाराम(-पSआ/राम्)- -म् गो. १,  
२, ५; -मात् गो. १, २, ५.

उपार्जु(-प/अर्जु), उपार्जति श. १४,  
२, १, ९.

उपाधु(-प/रूध्), उपेत्सेव श. २, १,  
२, १७; १९; ३, २, १४.

उपापू(-प/रूप्), उपार्पति श. ५, ४,  
३, ८.

उपा(-पSआ)√लम्, उपालभते श. १,  
२, १, ३; ९, २, २१; उपालभन्ते  
का. २, १, ४, २.

उपा-लभनीय- -यः ऐआ. ५, १, १.

उपा-लभ्य- -म्भ्यः शां. २५, १०;  
-म्भ्यम् ऐ. ४, १९; २२; तां. २३,  
१६, ४; -म्भ्यौ शांआ. १, १; श.  
४, ६, ३, ३.

उपावृ(-प/अवृ), उपावति श. ७, ३,  
१, ३०; तै. २, ५, ५, ६; उपा...  
अवति श. ३, ७, ३, ९; उपावसि

श. ७, ३, १, ३०; उपा...अवतु तै.  
३, ६, २, १; उपाव सं. १, ७, १३;  
उपा...अव सं. १, ७, १३; उपा...  
अवतम् तै. ३, ७, १३, ४; तैआ.  
४, २०, ३; उपा...अवत तै. ३, ७,  
६, १२. उपावी- अद्र.

उपा(-पSअ-)व/पत्, उपावपपात जै.  
४०.

उपा(-पSअ-)व/रूह, उपावरोहति  
श. ५, २, २, १९; २१; ४, ४, २५; तां.  
३, ६, २; ५, ५, ५; १८, १०, १०;  
उपावरोह श. १०, ३, ३, ५; जै.  
२०९; उपावरोहन्तु श. ३, ९, ३,  
७<sup>१</sup>; उपावरोह श. ३, ९, ३, ६; ७;  
तै. २, ५, ८, ८; उपावरोहेत् तां.  
३, ६, २; १८, १०, १०<sup>१</sup>.

उपा(-पSअ-)व/श्रि, उपावश्रयते श.  
४, ६, ९, ६.

उपावसायिन्(-पSअव/सो)- -यिनम्  
श. ११, ४, २, ९; -यी श. १, ६,  
३, ३४.

उपाव-सित- -तः श. ३, ९, २, ८.

उपा(-पSअ-)व/सृज्, उपावसृजति  
तैआ. ५, ७, ३; उपावसृजत् तै.  
३, ६, ३, ५; उपावसृजतु तैआ. ४,  
८, २; ५, ७, २; उपावासृजन्  
श. १, ५, २, २०; तै. २, १, १,  
३; उपावसृजत् तै. ३, ६, ११, ३.  
उपाव-सृष्ट, ष्टा- -ष्टम् ऐ. ५, २६;  
-ष्टा ऐ. ५, २७<sup>१</sup>; ७, ३<sup>१</sup>.

उपावसृपत्(-पSअव/सृप्)- -पत् श.  
१४, ६, ११, १.

उपा(-पSअ)व/स्था, उपावतस्थे गो.  
१, २, ५.

उपावहत्य(-पSअव/हत्)शांआ. १, ७.  
उपावहाय(-पSअव/रहा) जै. १३५<sup>१</sup>.  
उपावहित(-पSअव/धा)- -तम् जै.  
१२५; -तौ तै. २, ७, १८, ४.

उपावहत्य(-पSअव/हु) शां. २७, ६<sup>१</sup>;  
उपा(-पSअ-)व/ह, उपावहरति श.

३, ५, ४, २४; ९, ३, २, ३; ४, ६; ४,  
२, ३, ४; ५, १, ४, ३; ५, १०, ११;  
४, ३, ३<sup>१</sup>; ४; ६, ४, २, १०; ४, १६;  
१८<sup>१</sup>; ७, २, ९; ३, ३; १०; ८, १, १२;  
१३, २, ६, ८; तै. १, ३, ५, २; ७, ९,  
१; १०, १; उपावहरति श. ६, ४,  
४, १८; ८, १, १२; तै. १, ७, ९, ६; तां.  
५, ५, ७; उपावहरन्ति ऐ. १, १४<sup>१</sup>;  
श. ६, ७, २, ९; उपावहरामि तै.  
२, ७, १५, ६; उपावहरैयुः ऐ. १,  
१४<sup>१</sup>.

उपाव-हृत- -ताः श. ५, १, ५, १०,  
-तानि श. ११, ५, ३, ८.

उपाव-वृत्त्य श. ६, ४, ३, १०; ७, २;  
९; ३, ३; ६; ११, ४, २, १३-१५.

उपाव-हियमाण- -णः श. १२, ६,  
१, १८.

उपावि- -विः ऐ. १, २५.  
उपावी(-प/अवृ+ई)- -वीः श. ३,  
७, ३, ९<sup>१</sup>.

उपा(-पSआ)√वृत्, उपावर्तते ऐ. ४,  
१; ६, २१; ७, १९; २३; २४; श.  
१, १, १, ११<sup>१</sup>; ३, ४, १०; ५, १, २, ३;  
२, ७; ८; ९; १५; २, १, ४, ७; ४, २,  
११; ६, १, ३, ७; ३, १, १, ८; १०; २,  
२, १०; १९; २२; ४, २२; ४, ५, ५,  
११; ६, २, १, १४-१६; का. १,  
१, ३, ३<sup>१</sup>; ४, ६; ३, ३, १०; ६, १, २, ५;  
२, १, १, ४; ९<sup>१</sup>; तै. १, १, २, ३; ६,  
१, ३; ७, ३; ३, १, ४, २; ८, ३, ४;  
उपावर्तते श. १, १, १, ११; तां.  
८, ४, ५; उपावर्तते तै. ३,  
१, ४, २; उपावर्तन्ते श. ३, २, २,  
१०; श. ११, ६, २, ४; तै. १, ६,  
१, ४; २, ७, ९, १; तां. ६, ७, १९;  
गो. २, ६, ३; उपावर्तन्ते श.  
१२, ४, ४, ६; तां. ६, ७, २०; ७, ९,  
८; १५, ५, ३६; १७, १०, ३; उपा-  
वर्त श. १, ४, १, ३५; ५, २, ६; ३,  
२, ४, ६<sup>१</sup>; ५, १, २, २; ४, ४, १, १६<sup>१</sup>;

का. १, २, १, ९; उपाववृत्त  
 श. ३, २, ४, ६; का. १, २, १,  
 ९; उपाववृत्ततुः श. १, ६, ३,  
 १५; छ, ३, ३, ८; उपाववृत्त्यति  
 श. १, ४, १, ३४; उपाववृत्तस्व ऐ.  
 ७, १९; उपाववृत्तस्व श. १,  
 ५, २, ६; छ, १, ४, ४; उपाववृत्त-  
 ध्वम् श. १, ५, २, १२; छ, २, १,  
 २९; ५, ८; ३, ३, ९, ५, ३, ११; ६, ७,  
 १९; तां. २१, २, १; जैड. ३, ४, ५,  
 १; ६, ६, २; उपाववृत्तध्वम् श.  
 छ, ३, ३, ७; तां. २१, २, १; उपाववृत्त-  
 आवर्तधाम् श. १, ६, ३, १३;  
 उपाववृत्तमहै श. छ, ३, ३, ८;  
 उपाववृत्त ऐ. ७, १९; २५; श. ३,  
 २, ४, ६; २२; छ, ४, १, १८; तै. १,  
 १, २, ३; ६, ७, ३; ३, १, ४, २; ८, ३,  
 ४; तां. ८, ४, ५; ५, ११; तां. ९, २,  
 २२; ४, १४; तां. ११, ८, ८; १२,  
 १३, २७; जै. २११; उपाववृत्तन्त  
 ऐ. २, ३; ३, ३६; श. १, ६, १, २;  
 छ, ३, ३, ९; तै. २, ७, ९, १; तां.  
 ६, ७, १३; ७, ५, २; १५, ५, ३५;  
 १७, १०, २; गो. २, ५, ९; उपाववृत्त-  
 आवर्ततै. ३, १, ४, २; उपाववृत्तये  
 श. ३, ५, १, २२; छ, ४, १, १७;  
 उपाववृत्तन् श. छ, ३, ३, ८; उपाव-  
 वृत्तिस का. १, २, १, ९; उपाववृत्तयत्  
 श. छ, ४, १, १८.  
 उपाववृत्तयति तां. छ, ९, ८; ८, ७,  
 ६; उपाववृत्तयेत् श. छ, ५, ८, १६.  
 उपाववृत्तिर्ता का. १, २, १, ९.  
 उपाववृत्तित्- -त्ता तै. १, ६, ७, ३.  
 उपाववृत्तित्- -न् श. छ, ४, १, १७.  
 उपाववृत्तित्- -न्ती श. ३, ५,  
 १, २२.  
 उपाववृत्तित्- -त्तः का. १, ३, ३, १०;  
 ६, १, २५; -त्ता ऐ. २, ३; ३, ३६;  
 श. ३, १, १, ६; -त्तेन श. १, ५, २,  
 ६; ७.

उपावृत्ति- -त्यै तां. १५, ५, ३५.  
 उपावे(-पऽअव/१इ), उपावैति तै. २,  
 १, १०, २; उपावयन्ति श. छ, ६,  
 ९, १२; १२, ८, ३, २६; उपावेयुः  
 श. ३, ७, ३, ३; ८, ३, २८.  
 उपावेक्ष(-पऽअव/ईक्ष), उपावेक्षते श.  
 २, ३, ३, १२; उपावेक्षत श. २, ३,  
 ३, १२.  
 उपाव्याध(-पऽआ/व्यध्)- -धः तै.  
 १, ७, ७, ५.  
 उपा(-पऽआ)/वृत्त, उपाववृत्त जैड.  
 ३, १, १, २१.  
 उपा(ध→)ष्टा(-प/अक्षुः)- -म् जै.  
 १६०.  
 उपास्(-प/१अस्), उपास्त्थ तै.  
 २, ८, ६, ५.  
 उपास्(-प/२अस्), उपास्यति ऐ.  
 २, ११९; श. १, ९, २, ३३; ३५;  
 ३, ८, १, १४; छ, २, ५, ६; ५, ४, १,  
 १२; १४, १, ३, १४; तै. ३, ८, ४,  
 २; उपास्यति तै. १, १, ३, ८; ९;  
 ७, ८, १; तैआ. ५, ४, ५; उपास्यन्ति  
 शां. १६, १; ३०, २; जै. १२०.  
 उपास्तमय- -यम् श. ७, ३, २, १९;  
 जैड. १, ३, २, ४.  
 उपास्य श. ३, ८, २, १५; १२, ५, १,  
 १०; १४, १, ३, १५.  
 उपास्(-प/आस्), उपास्ते ऐ. छ, १०;  
 श. २, ५, २, ४५; ६, १, ४५;  
 ३, ३, २, ५; का. १, ५, १, ३०;  
 तै. १, ३, १०, ६; २, २, १, ५; उपास्ते  
 श. २, ५, २, ३५; १०, ३, ४, ५;  
 ६, २, १०; १४, ४, २, १७; १९; २२;  
 २३; २८; ३, २; २१; ५, १, २-१३;  
 ६, १०, ४; ७; १३; १६; १९; ३, ४, २;  
 तां. ७, १०, ७; जै. ९५; ५, छ,  
 ५; जैड. १, ३, ४, १; १५, ४, ४; २,  
 २, २, ४-७; ५, ४-६; ३, ६, ५, २;  
 ३; गो. १, १, ३८; उपास्ते श.  
 २, ३, २, ४; उपासते श. २, ५, २,

४२; का. १, ५, १, ३७; उपासते ऐ.  
 ३, ४; ५; ५, ३३; ऐआ. २, १, ४;  
 श. १, ३, ४, १५; २, ५, २, ६; ३, २,  
 ३, १६; ९, ३, ७; छ, ५, ९, ३; ५; ७; ९;  
 ५, २, १, २२; ४, ४, १; १०, २, ६, १९;  
 ४, ५, १; ५, २, २०; श. १४, ८, ६,  
 २; का. १, १, ४, ७; ५, १, ४; तै. २,  
 ८, ८, ७; तैआ. ६, ३, २; ८, ५, १;  
 उपासते श. ३, ४, ४, ४; ९, २, १, १४;  
 १०, ३, ५, ३; ५, २, २०; १४, ७, २;  
 १३; २०; ९, १, १८; तैआ. १, ९,  
 ६; ८, २, १; ३, १; तां. २, २, ४; ८,  
 ३; ९, ४; १५, ४; १६, ५; ३, ६, ४;  
 जै. ९५; जैड. १, ९, ३, २; ३, २,  
 ३, २; ४, १, १; छ, १०, १, ५-९; गो.  
 २, ३, १; ६, ३; उपास्ते श.  
 १, ९, २, १२; २७; छ, ४, ४, ५;  
 उपास्ते श. ९, २, १, १४;  
 उपास्ते जै. ९५; जैड. १, १४, १,  
 १; २, ८; ३, ५, ८, ११; उपासे श.  
 १४, ५, १, २-१३; जै. ९५;  
 उपास्महे ऐआ. २, ६, १; जै. १००;  
 जैड. १, १४, १, १-८; २, १-७,  
 ३, ६, ४, १; उपासास्ते श. १, ८,  
 १, ५; उपासास्ते ऐआ. २, १,  
 ८; उपासास्ते श. १, ८, १, ४;  
 उपासताम् तै. १, २, १, २६; २,  
 ४, ६, १२; तैआ. १, ६, २; उपास्व  
 तैआ. ७, ६, २; १०, ८, १; उपाध्वम्  
 जैड. १, १४, ३, ५; १५, ४, ३; छ,  
 ८, १, २; उपास्त श. १४, ९, ४, २;  
 तै. २, १, २, १; उपास्त तै. २, ४,  
 ४, ५; जैड. १, १५, ४, ४; उपासीत  
 शां. २, ९; श. २, १, ३, ९; ३, ९,  
 २, ७; ३, ११; १०, ३, ५, ११; ४, ४,  
 ४; ५, २, २०; ६, ३, १; २; ११, ४,  
 ४, ९-१२; १२, २, २, १३; १४, ४,  
 २, १८; १९; २८; ६, १०, ३; ६; १२;  
 १५; १८; ८, ९, १; ९, ४, २; का. १,  
 १, ३, ८; तै. १, ४, ४, ७; उपासीत

श. २,३,१, ८; १०, २, ६, १९<sup>३</sup>;  
 तैआ. ९, १०, ३<sup>३</sup>; ४<sup>३</sup>; जैठ. १, ८,  
 ३-६; सं. १.  
 उपास्यन्ते गो. २, ४, ५.  
 उपासन- -नानि शांआ. ४, ७; जै.  
 ६; १२०.  
 उपासितव्य, व्या- -व्य: जैठ. १, १४,  
 २, १०; ३, ६, ४, ६; -व्यम् तैआ.  
 ७, ११, ४; १०, १०, ३; जैठ. २, ३,  
 ३, १०<sup>३</sup>; ४, १०, ४, ६; ११, ३, १३;  
 -व्या जैठ. ४, ९, २, २.  
 उपास्य- -स्यम् तैआ. ७, ११, ४;  
 -स्यानि तैआ. ७, ११, २.  
 उपासङ्ग(-पऽआ/सञ्ज्)- -ङ्ग: जै.  
 १३४.  
 उपासद्(-पऽआ/सद्), उप<sup>३</sup>आ<sup>३</sup>  
 सदेम तै. ३, ६, १०, ३<sup>३</sup>.  
 उपासादयन्त शां. ९, १.  
 उपा-साद्य शां. २, ३, ५.  
 उपास्त-उपासु द.  
 उपा(-पऽआ)/स्था, उपातस्थौ ऐ. ७,  
 १४.  
 उपा-स्थित- -त: श. ५, १, ५, २८.  
 उपास्यद्य(-पऽआ/स्यन्द्) शां. २, ३,  
 ५; २६, ५.  
 उपा(-पऽआ)/ह, उपाहरन्ति तै. ३,  
 ९, ४, ८; उपाहरेव श. ६, ५, २,  
 २२; १०, ५, ५, २; उपाहथा: जै.  
 १००.  
 उपाह्रियते शां. १७, ४; उप<sup>३</sup>  
 आह्रियन्ते श. ११, १, ६, ३५.  
 उपा-हृत- -तम् श. ४, ६, ९, ५.  
 उपा(-पऽआ)/ह्वे, उपाह्वयति जै. २०४;  
 उप<sup>३</sup>आह्वयस्व प. २, ५<sup>३</sup>; उप<sup>३</sup>  
 आह्वयध्वम् शां. २९, १.  
 १३५(-प/१६, ई), उपैति ऐ. १, २५<sup>३</sup>;  
 ४, १०; १३; १४<sup>३</sup>; ७, ११; शां. १५,  
 ५; श. १, १, १, २; ४; २, ६;

९, १, २५; ३, २३; २, १, २, २; ३,  
 ४, ३, ३; ४; ५; ८; ९; ९, ४, १९; २१;  
 ४, ३, ४, १४; ५, २, ५, १; ४; ५; ८;  
 ९; १२; ९, ५, १, ९<sup>३</sup>; ११, ३, ३,  
 २; १३, ५, ३, ६; का. १, १, २, १<sup>३</sup>;  
 २, १, १, २; २, ८; तै. १, ३, १, ४<sup>३</sup>;  
 ६<sup>३</sup>; ४, १०, ४; ६; ७; ८; १०; ७, ३, २;  
 ३, २, १०, ३; ३, ९, ६; ७, १, १; २;  
 ३; २, २; ८, ३, ५; उपैति श. १, १,  
 १, ६; ११; ३, ४, ४, २७; ९, ४, २०<sup>३</sup>;  
 ११, १, ८, ४; ३, ३, २; ५, ४, १६;  
 ६, २, १०; १२, ८, २, ५; का.  
 २, १, १, ९; तैआ. २, ८, १; ५, ३, ६;  
 ९, ४<sup>३</sup>; १०; तां. ८, ६, १२<sup>३</sup>; १२,  
 ३, ५; ६, १०; १०, ३; १३, १२; १३,  
 ५, २; १४, ९, ३; ११, २; १५, ३, २;  
 ३, १०; १६, ४, ४; ५, २; १७,  
 १३, ६; ११; १४; १८, २, ७;  
 २१, ९, १३; २२, ८, ३; ९, ४; १३,  
 २; २३, १६, १२; जैठ. २, १,  
 २, ९; ४, ७, १, ७; २, ७; १७; प.  
 ३, १२; ४, १<sup>३</sup>; गो. १, ३, २२; २,  
 २, ७; ८; १४; ३, १९<sup>३</sup>; उप<sup>३</sup>  
 भ्रुयति श. १, ७, १, ३; उपेत: तां.  
 २५, ३, ६; उपयन्ति ऐ. १, २०<sup>३</sup>;  
 २, २०<sup>३</sup>; ४, १२; १३<sup>३</sup>; १६<sup>३</sup>; १८;  
 १९<sup>३</sup>; ५, ४; १०; १६; २२; ऐआ.  
 २, ३, ४; शां. ८, ९; १२, १<sup>३</sup>; १७,  
 १<sup>३</sup>; ४; ५<sup>३</sup>; २०, १<sup>३</sup>; २; ३; ४;  
 २१, २; ३; ४; २४, ९; २५, १; ९; १०;  
 ११<sup>३</sup>; १३; २६, २; २७, ३; ४; ७<sup>३</sup>;  
 ३०, २; श. १, १, १, ३; १२, १, ३,  
 २३<sup>३</sup>; ३, ५, १२; ४, १, १; १४, ७, २,  
 १५; ९, १, १०; का. २, १, १, ३; तै.  
 १, २, २, ५; २, ४, ६, ९; ५, ५, २;  
 उपयन्ति श. ५, ३, ३, ९; १२,  
 १, ३, ६; ८-२२; २, १, १; ५; ६; ८;  
 ३, ४<sup>३</sup>; ५; ७; ८<sup>३</sup>; १२; १३; ३, १, ४;

५, १२<sup>३</sup>; १३<sup>३</sup>; तै. १, २, २, १; ५<sup>३</sup>;  
 ३, १२, ९, ८; तां. ४, ५, ६; १३;  
 १८; ६, ११; २१; ८, ९; ९, ९; १०, ४;  
 ५, ४, ९; १५; ५, ८; ७, ८; ९; ८, ५;  
 ८, १, १३; ५, १३; ९, १, १०; २, १;  
 ३, ४; ८, १५<sup>३</sup>; १०, ४, ६; ७; ९; ११,  
 ३, ६; १२, ३, ११; २१; ४, ११; १२;  
 १६; २१; ५, २५; १०, २२; ११, १७;  
 १३, २४; १३, ६, १५; ११, २३;  
 १४, ४, ३; ५, ३; १७; २२; १५, ७,  
 २; ९, १५; २३, १, ५; २, ३; ४; ३,  
 ६; ४, ३; ५, २; ३; ४; ६, २; ७, ६; ९,  
 २-५; ११, ४; ५; १२, ४; १३, २; ५;  
 १४, ३; ७; १५, ७; १६, ३; १७, २;  
 १९, ४; ७; २०, २-४; २१, ३; २२,  
 ४-७; २३, २; २६, ३; २४, १, ४;  
 १४; ३, २; ४, २; ६, २; ३; ११, ३; ६;  
 ८; १२, ३; ४; ७; १४, २; ५; ६; १५,  
 ३; ५; १६, ५; १७, २; ३; ४<sup>३</sup>; १८, ९;  
 १९, २; २५, १, ३; ९; १२-१४; २,  
 २; ५; ४; ३; ५; ३; ६, २; ४; ७; २; ३;  
 ४; ८, २; ९, २; ३; ११, २; ३; १२, ४;  
 १५, २; ४; १६, २<sup>३</sup>; ३; १७, २; ३;  
 १८, ३; ६, ७; जै. १९; ४६; ५५;  
 ७८; १६०; १६४<sup>३</sup>; १६७; १६८;  
 १७९; जैठ. ३, ६, १, ५; ६, ३; प.  
 ३, १२<sup>३</sup>; सं. २, ४, ६; गो. १, ३,  
 १५; ४, ८<sup>३</sup>; १०<sup>३</sup>; १३<sup>३</sup>; १४; १५;  
 १६<sup>३</sup>; १७<sup>३</sup>; १८<sup>३</sup>; २३<sup>३</sup>; ५, ६<sup>३</sup>; २,  
 ४, ९; ६, १०; उप<sup>३</sup>यन्ति ऐ. ४,  
 २७; तैआ. ६, ५, ३; उपेय जै.  
 २०९; उपैमि ऐ. ७, २३; २४; श.  
 १, १, १, ४; ६; ९, ३, २३; १४,  
 ९, १, १०; का. २, १, १, ४; ५; तै.  
 १, २, १, १५<sup>३</sup>; सं. १, ६, ९-१३;  
 जै. २०९; उप<sup>३</sup>अयामि श. ४,  
 १, ३, १८; उपेयाम ऐआ. २, २, ३<sup>३</sup>;  
 ४<sup>३</sup>; जै. १२५; १९३; १९८; १९९;

† 'आ<sup>३</sup>उप जुवाधो नमसा सदेम' ऋ. ६, १, ६ । अत्र 'उप । जुवाधः' इति पपा । भा. सा. इत्येतयोः  
 'उपजुः । वाधः' इति पदविभागधित्यः । व्याख्यानञ्च तत्र तयोश्चिन्त्यम् । ऋभाष्ये तु सा. ऋ. पाठादुत्तारि व्याचक्ष्यौ ।  
 जुवाध- अद्र. ।

जैज. १, १४, १, १; गो. १, १, ३२;  
 उपेयत्तुः श. ४, १, ५, ८; उपेयुः श. १,  
 ७, २, २२; ३, २, १, १८; ९, ५, १, ३-  
 ६; १२; ११, ५, ५, २; ६; १३; उपेयुः  
 श. १२, १, ३, २३; जै. ८५; ९२;  
 उपेयिम गो. १, २, ७; उपेता ऐ. ७, १८;  
 उपेय्यथर्ग गो. १, ३, २०; उपेय्यामि  
 गो. १, १, ३२; उपेय्यामिर्गो. १,  
 ३, २०; उपेय्यामः गो. १, ३, २०; उपे  
 उपेय्यन्तु तै. १, २, १, १०; उपेहि  
 ऐआ. ४, १, १; श. ११, ५, ३, १३;  
 उपेय्यइहि श. ८, ४, १, ७; ७, ३,  
 १६; तैआ. ६, १, २; उपेत्त श. ११,  
 ५, ५, ५, ९; जै. १६८; उपा-  
 यानि श. १, १, १, १; ११, ५, २,  
 १३; उपेय्यानि श. ११, ४,  
 १, ९; २, २०; १४, ५, १, १४; तै. २,  
 ३, १०, १; उपायाव श. १, ७, १,  
 ३; उपेय्याव श. १४, १, १,  
 २१; तां. ८, ४, २; जै. १८६;  
 उपायाम ऐ. १, २३; श. ९, ५,  
 १, ३-६; गो. २, २, ७; उपेय्या  
 अयाम श. १०, ६, १, २; जै.  
 १६४; उपेत्त ऐ. ५, १४; श. ८,  
 ३, १, ११; तां. ८, ४, ३; १२, ५,  
 ११; ११, १०; २५, १, ७, ३; जै. १८३;  
 २०; ४१; ५६; ७२; ७९; ८०; १७१;  
 १७७; उपेताम् जै. ३५; गो. १, ३,  
 १५; उपेय्यन् ऐ. १, २३; २, ११; ३,  
 २२; ६, ४; शां. २१, १, २४, ३; श. १,  
 ९, १, २५; ३, ४, ३, २; ४; १२; ६;  
 २, ११; ४, ३, ४, १४; ५, २, ५, १; ५;  
 ९; ६, २, ३, ८; उपायन् श. ३, ९, ४,  
 २०; ८, २, २, ४; ४, १, ५; तां. २५, ८,  
 २; जै. १९०; गो. २, २, ७; उपेय्या  
 आयन् श. ७, ५, २, ३६; उपेय्य  
 श. ११; ५, ५, ४; उपेयात् शां.  
 १७, ४; २५, १०; श. १, १, १,  
 ३; २, ४, १, ६; १२; ३, १०; ३,

४, ४, १७; २७; ६, २, २, ३९;  
 १०, १, २, २-५; का. १, ३, २, १०;  
 ४, २, ३; ७; २, १, १, ३; ४; तै. १,  
 १, ९, ७; तैआ. २, ८, १; ५, ८, १३;  
 उपेयात् श. ३, ४, ४, १९; २५; २७;  
 ६, २, २, ३९; १४, ५, १, १५; तै. १,  
 १, ९, ८; जै. १८; ७०; १०३; सा.  
 १, ३, ६; ३, १, २; गो. १, २, १६;  
 ४, १४-१७; उपेय्यात् श.  
 १२, २, २, ८; उपेय्यात् जै.  
 १३५; उपेयुः श. १, ७, २, २२;  
 ४, ५, १०, ८; ११, ५, ५, २; तां.  
 ४, ४, ७; ८, ९; ५, ४, १५; १५, ७, २;  
 १७, १, ८; २३, ४, २; ७, ३; ९, १;  
 १४, २; १५, १; १६, १; ८; १८, १;  
 २०, १; २२, २; २३, १; २४, १; २६,  
 १; २८, १; २४, १, २; ४, १; ५, १;  
 ६, १; ८, १; १३, ३; १६, २; १८,  
 ८; २५, १, ७; जै. ८१; गो.  
 १, ४, १३; उपेयाः ऐ. ७, १७;  
 उपेय्याम् ऐ. ७, १७; उपेय्यम्  
 (उपेय्यामः C. टि. ) जै. १६३.  
 उपेय्यत्- -त्त प. ५, १; -न् श.  
 ११, ३, ३, २; गो. १, २, ३; -न्तः  
 शां. २२, १; तै. १, १, ६, १; ३, १;  
 १; तैआ. ५, ८, १३; जै. २०७;  
 -न्तम् श. १, १, ७.  
 उपाय- -यान् सं. ३.  
 उपायन-क्रीति- -तै. श. १४, ९, १,  
 ११.  
 उपायिन्- -यि श. ६, ६, १, ४.  
 उपायु- -यवः श. १, ७, १, ३; तै.  
 ३, २, १, ४.  
 उपेत्- -त्तः जै. १४७; गो. १, २,  
 १६; -त्तम् जै. १६४; गो. १, १,  
 ३२; -ताः श. ४, ३, १, १२; १०,  
 ६, १, ३; १२, २, २, ३; ३, ८.  
 उपेतव्य- -व्ये शां. २६, २.  
 उपेति- -तौ ऐ. १, १९; शां. ८, ४.

उपेत्य श. २, ५, १, १२; ३, ८, २, ३;  
 १२, २, ३, ५; का. १, ४, ३, १०; तां.  
 १४, ५, १५; ६, ८; जैज. १, ४, २,  
 ७; ९; ४, २; प. १, १; सा. १, ६, ७;  
 २, ५, २; जै. ५५; ९९; १०८; १६३;  
 १७६; गो. १, १, ३२; २, २.  
 उपेत्य- -त्यः तां. ४, ५, १६; जै.  
 १६४; -त्यम् तां. ४, १०, ३; ४;  
 जै. १६७; -त्यानि जै. ८१;  
 -त्यौ जै. १६४.  
 उपेय्यत्- -न् श. १, १, १, १.  
 उपेय्यत्- -प. ५, ११; उपायन्ति श. ९, २, ३, २०;  
 तै. १, ६, ५, ६; उपेय्यात् श.  
 २, ३, ४, २८; का. १, ४, १, २२;  
 उपेयाय ऐ. ७, १५; उपेय्यात्  
 तै. २, ४, ६, १०; तैआ. ३, १५, २;  
 उपेय्यात् तैआ. ४, ८, ४; ५, ७,  
 ५; उपेय्यात् श. ७, ४, १, ४०;  
 ८, २, १, १२; उपेय्यात् श. ८,  
 १, १, ३; ३, १, ६; उपेय्यात्  
 श. ६, २, ३, २; ४; ६; उपेय्यात्  
 आयाम श. ६, २, ३, ८; उपेय्यात्  
 ६, २, ३, २; ४; ७, ४, २, १०;  
 उपायन् श. १, ७, २, २२; ३, २,  
 १, १८; ४, ३, २; ८, २, २, ४.  
 उपाय(त्→)ती- -तीषु ऐ. २, २०.  
 उपेक्ष(प-ईक्ष), उपेक्षते तां. ७, ९,  
 १६; उपेक्षत ऐआ. २, २, ४; ३,  
 २, ४.  
 उपेक्ष्य श. १२, २, १, ९.  
 उपेक्ष्य-तम्- -म् ऐ. ३, २.  
 उपेनित(-प/इन्, √इन्, वा)-  
 -तम् इव श. ३, ३, २, १८; ७,  
 १, १२.  
 उपेन्द्र- -स्य ऐ. ३, २४.  
 उपो उपेद्र.  
 उपोक्ष(प-उक्ष), उपोक्षति श. ३,  
 ७, ४, ६.

† 'उपेय्यामः, उपेय्यामि' इत्युभयविधः G. मुपा. । कालि. सर्वत्र '-ये' इत्येव । ‡ मुपा. स्वराभाव-  
 धिन्यः । § '...एम' इति मुपा. ? । § '-क्रीर्त्या' इति वृ.ज.(६, २, ७) पाठः । ¶ 'उपेय्यन्' इति अज.मुपा. स्वराधिन्यः ।

उपोत्क्रम्(-पऽउद्/क्रम्), उपोत्क्रामति श. १, ७, ३, २३; २४; २५<sup>३</sup>; ३, १, १, १; उपोत्क्रामन्ति श. ४, २, ५, ९; उपोदक्रामन् श. १, ७, ३, १; ३, १, १, १; ९, ३, ३०; ४, २, ५, ५, ९; उपोदक्रामन् श. १, ७, ३, २; २२; २६.

उपोत्त(म→)मा- -नया ऐआ. ५, ३, १; -माया: ऐआ. ५, १, १.

उपोत्(-पऽउद्)√पद्, उपोत्पेदे श. १, ७, ३, ३.

उपोत्(-पऽउद्)√सद्, उपोत्ससाद् श. १०, ३, ३, १; उपोदसदः श. १०, ३, ३, १-५.

उपोत्(-पऽउद्)√सिच् (→ञ्च्), उपोत्सिञ्चत् श. ३, २, २, १९.

उपोत्सिञ्चत्-न् श. ३, २, २, १९.

उपोत्था(-पऽउद्/स्था), उपोत्तिष्ठति श. १, १, ४, १३<sup>३</sup>; का. २, १, ३, १६; उपोत्तिष्ठन्ति श. १, २, ४, ८; ९; ३, ७, १, १०; ७, २, १, १७; का. २, २, २, ६<sup>३</sup>; उपोत्तिष्ठन्ति का. २, २, ४, १६; उपोत्तिष्ठान् श. १, २, १, ६; ३, ७, १, १०; ४, ४, ५, १३; का. २, १, ४, ४; उपोदतिष्ठन् ऐ. ५, १४; उपोदतिष्ठन् तै. १, ४, ९, १; २<sup>३</sup>; ३; उपोत्तिष्ठेत् श. १४, ६, ८, २; उपोदस्थाम् श. १४, ६, ८, २.

उपोत्तिष्ठत्-न् ऐ. ३, ४९; श. १४, १, ४, १.

उपोत्थाय ऐ. ५, १४; ८, ९; श. २, ४, २, ९; ६, १, ८; २७-२९; ३१; ३, ५; ६, ६, ४, १२; १३, ४, २, १५; १४, १, ४, १; का. १, ३, ३, ९; ६, १, १७-२०; जै. १९८.

उपोत्थित-न्तः श. १२, ६, १, ९.

उपोत्त्राय(-पऽउद्/त्रा) जै. ५५.

उपोदङ्-कः श. १३, ८, ३, ३; जै. ११४; -के श. १३, ८, ३, ३<sup>३</sup>.

उपोदा(-पऽउद्ऽआ)√सप्, उपोदासर्पत् ऐ. ६, १<sup>३</sup>.

उपोदा-सृप्त-न् श. ७, ३, २, १४. उपोदा-सृप्य शां. २९, १.

उपोदा(-पऽउद्ऽआ)√ह, उपोदाहरति ऐआ. ३, २, ६.

उपोदि(-पऽउद्/दि), उपोदेति ऐ. ८, २४.

उपोदिति-न्ति: तां. १२, १३, ११.

उपोदे(-पऽउद्ऽआ)√इ, उपोद्वैति श. २, ३, ३, १६; उपोदेयाय गो. १, ३, २०; उपोदेयुः गो. १, २, १३; ३, ८.

उपोद्(-पऽउद्)√ग्रह्, उपोद्गृहीयात् ऐ. ७, ३, ३; उपोद्गृहीयुः ऐ. ७, ३, ३.

उपोद्यमान-उप/वद् द्र.

उपोन्द(-प/उन्द), उपोनन्ति श. १, ३, ३, ४.

उपोन्नी(-पऽउद्/नी), उपोन्नयति श. २, ६, १, ३; का. १, ६, १, २.

उपोप/पृच् उप/पृच् पद.

उपोप/प्र/जन् उप/प्र/जन् पद.

उपोप/शी उप/शी द्र.

उपोप/सद् उप/सद् द्र.

उपोस-उप/वप् द्र.

उपोप्(-प/उप्), उपोपेत् गो. २, ४, ९.

उपोप्य उप/वप् द्र.

उपोह्(-प/ऊह्), उपोहते ऐआ. ५, १, ४; उपोहन्ते तां. ११, १०, १६; उपोहन्ति का. २, १, २, ९; उपोहत् तै. २, ३, ६, ४; उपोहन् तै. २, ३, ६, १; २<sup>३</sup>; ३; ४.

उप्त्वा(√वप्) श. २, ५, २, ४८; ६, २, १९; का. १, ५, १, ३८; ६, २, ८; जै. ४, ६, १, ४.

उभ- -भयोः ऐ. १, ११<sup>३</sup>; १४; ३, २९; ३८; ४, १५; १७; ५, ३१; ७, ५; १८; ८, ५; ऐआ. १, ३; ७; शां. १३, ५; श. २, ५, २, ११; १२; ४, ५, ५, ४; ५, ३, २, ८; ७, ५, १, १८; १०, ५, २, ५; १२, ७, २, १०; ८, २, १३; ३, ६; १३, ५, १, ८; ८, ३, २; का. १, ३, २, २; ११; ५, १, ३; ९;

तै. १, २, १, २; १५; ३, ४; ५, २, २<sup>३</sup>; ८, ८, ४; २, १, २, ६; ३, २, १, ३; ३, ४, ६; ८, १५, ३; १७, १; ९, ३, १; तैआ. ४, २९, १; तां. १२, ३, ५; ११, २२; मं. २, ८, १४; जै. १३०; १८७; -भा ऐ. १, २२; ४, ११<sup>३</sup>; ६, १५; श. २, ३, ४, १२<sup>३</sup>; ३, ५, ३, २२; ५, ५, ४, २६; का. १, ४, १, १०<sup>३</sup>; तै. १, ४, २, १; २, ४, ८, ४; ६, १२, १; १३, १; ८, ५, १; ९, १<sup>३</sup>; २<sup>३</sup>; जै. १४८; -भाभ्याम् ऐ. १, २, ३; ३, २७; ४, १६; १७<sup>३</sup>; ५, ३, २, २; ८, ६; ऐआ. ३, १, ६; ५, १, ४; शां. २४, ३; शांआ. ७, २०; श. १, ३, ५, ५; २, ५, ४, ८<sup>३</sup>; ३, २, २, १४; ९, १, १९<sup>३</sup>; ४, ५, ७, ७; ६, ६, ३, १५; ७, ५, १, १८<sup>३</sup>; १२, ८, २, १३<sup>३</sup>; तै. १, ४, ८, २; २, १, २, १०; ११; ६, ३, ४; तां. ७, १०, ९; ११, २, १; ७, १; जै. ७३<sup>३</sup>; १३१<sup>३</sup>; प. ३, ८; -भे ऐ. ३, २०; २९; ४, ६<sup>३</sup>; १०; १३<sup>३</sup>; १९; ८, १<sup>३</sup>; २; शां. २, २; ९<sup>३</sup>; ८, ४; ५; ८<sup>३</sup>; १४, ५; २४, १<sup>३</sup>; २; २५, ३; २६, ९; १४<sup>३</sup>; श. १, २, १, ७; ४, ५, ७; ७, २, ११; १२; ३, १९<sup>३</sup>; ९, १, २०<sup>३</sup>; २१<sup>३</sup>; २, १, ४, ८; २, १, १६; ५, २, १०; ४, ८; ३, ५, २, ११; ६, १, १७; ८, ३, ३, ३<sup>३</sup>; ९, १, १९<sup>३</sup>; ४, २, ५, ९; १२; ५, १, २, १०; २, ३, ८; ६, ४, १, १०<sup>३</sup>; ६, ३, १५; ४, ११; ७, ४, १३<sup>३</sup>; ८, २, ११; ७, ३, १, ३०<sup>३</sup>; ५, १, १९<sup>३</sup>; १०, १, १, ६; ३, ५, १२<sup>३</sup>; ५, २, २२<sup>३</sup>; १३, २, १, ७; ५, १, ८; ८, १, ५; १४, २, २, ४०; ६, ४, १; ७, १, ९; १८; २, २६; का. १, २, १, १०; ५, १, ८; तै. १, ४, ३, ४; २, १, २, ९; ३, ९, ९, २; ५, ६, २; ६, १७, ४; ७, ६, २; ८, १, १; ३, २; ५, ४; ७, ५; ३, ५, १०, ५; ७, ९, ९; १२, ९, ६; तैआ. १, ८, २; ३; ८, ९, १; १०, १, २; तां. ७, ६, १२;

१३; ९,४,८; ११, ६, २; १२,४,  
 १३; जै. १०४<sup>३</sup>; १२९<sup>३</sup>; १३०;  
 १४३; १४७; २०२; प. ३, ८;  
 -मेऽ-मे श. १४,७,२,२७; -मौ  
 ऐ. १,१४; ३,४३; ६,७; ८<sup>३</sup>; १५;  
 ८,२; ऐआ. ५,१, ४; शां. ३, २;  
 ८, ८; १०, ४; १२,४<sup>३</sup>; २४, १;  
 शांआ. ३,१; ४,१३; श. १, २, १,  
 ४; २,२,५; ७,२, २४; २, १,४,८;  
 २,३,१; ४,१२; ४,३,७<sup>३</sup>; ४, १८<sup>३</sup>;  
 ५,२,१९<sup>३</sup>; ३०<sup>३</sup>-३२<sup>३</sup>; ३९<sup>३</sup>; ४१;  
 ४२<sup>३</sup>; ४३<sup>३</sup>; ४४<sup>३</sup>; ३, २, २, १४<sup>३</sup>;  
 ५,३,१३; ४,३,१,९<sup>३</sup>; ७,२,४,४;  
 ४,१,१५; ६,२,२, ११<sup>३</sup>; ७,१,१,  
 ३५; १०, ४, १, ५<sup>३</sup>; ८; १२,४,  
 ४,६; ७; ७, ३, १२; २१; ८,१,२;  
 ९,२,१३; १३,१,५,२-५; २, ४,  
 १; ८,५; १४, २,१,१<sup>३</sup>; ७, १,७;  
 १८; का. १,१,४,७; ८; ३,४,११<sup>३</sup>;  
 ४,१,१०; ५,१,१६; २८; २९; ३७<sup>३</sup>;  
 २,१,४,३; तै. १,२,१,१५; ३,४;  
 ३,१,३<sup>३</sup>; ४, ३; ६, २, १; ५,३; २,  
 १,२,९; ९,२; २, ८, ८; ६, १,५, ८,  
 ९,१; ३,१,२,५; २,४,४; ९,४; ६,  
 ६,४; ७,४, १८; ९, २,१<sup>३</sup>; ८,३;  
 १४,१; २; तैआ. १,७,३; ६,१,२;  
 १२,१; १०,४०,१; तां. ४, ७,१;  
 जै. ९२; १०३<sup>३</sup>; १४२; प. २, २;  
 सं. १, ४, ८; २, ८, ८.

उभय(उभ+तयप्)- वः शु३,९,३,  
 ३०; -यस् ऐ४,३,१,५,१५,८,२;  
 १५; ऐआ. ३,१,३<sup>३</sup>; ७,२,४; शांआ.  
 ७,११<sup>३</sup>; १७,५; १९,२; श. १,२,  
 १,१<sup>३</sup>; २,२,५<sup>३</sup>; ४,१,८; ५,४<sup>३</sup>; ५,४,  
 ११; ७,३, १९; ९,१,४; २,२,४,४;  
 ५; ३,१,१०; ५,३,४; ६, २, ४; ३,  
 २,१,१७; २,२,०; ४,७; ८; ८,३,३३;  
 ९,२,९; ३,२९; ३०; ४, ४, ५, २०;  
 ५,२,३,५; ६, १,२,२७; २,१,८<sup>३</sup>;  
 ४,४,१०; ५,३, ७; ६, १,४; ८,१,  
 ४; ७, २, ३, २; ४,३०; १०, १,

३,३<sup>३</sup>; ४,१<sup>३</sup>; ६,२,१०; १२, ७,२,  
 ९; १०; १२; २१<sup>३</sup>; १४, १,२,१८;  
 ४,२, ११; २६; ६, १०, १; का. १,  
 १,१,१०; २,४,३; ४; ३,१, ५, ५,  
 २,४; ६,३,२; ३,४; तै. १, १, ६,  
 ४; २, १, २, ७; ३, ३; ३,७, १,  
 ७; ८,३; तां. २,१७,३; ६,६,४;  
 जै. ४९<sup>३</sup>; ५०; ८२<sup>३</sup>; १४४; जैड.  
 २,४, ३, ९; -यस्मात् जै. १९०;  
 -यस्य शां. ४,१४<sup>३</sup>; श. ४,५,५,  
 ४; १२,७,२,१०; २१; का. १,३,  
 १,५; ९; ६,३, ५; तै. ३,७, ६, ८;  
 ८,१५,२; ९, ३, २; -यान् ऐ. ५,  
 २८; श. ३, ५, १, २१; ८,४,  
 १६; १०,४,२,२; १४, ७,१,१०;  
 का. १,१,३, २; तै. ३, ७, १, ७;  
 ९,२, १; ३, १<sup>३</sup>; २; ९, ३; १०, १;  
 तैआ. १,२७,४; ६; जै. ३९; १७५;  
 -यानि शां. २४,१; २६,१; श.  
 २, २, ३, ४; ५<sup>३</sup>; ६, ६, १, ४; १३; १४;  
 का. १,२,३,३; ४<sup>३</sup>; तै. १, १, ६,  
 ४; ३, ६, ३, २; -यासः तै. ३, ६,  
 १०, २; -ये ऐ. २, १५; ४, २५;  
 शां. २३, ८; श. १,२, ४, ८; ५, १;  
 ४,१, ३४<sup>३</sup>; ५, २, २; ४, ६; ७, २, २२;  
 ९, २, ३४; २, १, १, ८; २, १३<sup>३</sup>; ३,  
 ९; २, २, ६; ८; ३, ४, ४; ४, ३, २; ३,  
 २, १, १८; ४, ४, ३; ५, ४, २; ६, १, ८;  
 २, २६; ८, १, १६; ४, २, ४, ११; ३,  
 ४, ४; ५, १, १, १; २, १३; ६, ४, ४,  
 २२; ६, २, ११; ३, २; ८, १, १; ७, ४,  
 २, ३३; ८, १, १, ३; ९, २, ३, ८; १२,  
 २, २, ९; ८, १, १७<sup>३</sup>; १३, २, ११, २;  
 ४, २, १६; ८, १, ५; २, १; का. १,  
 १, १, ६; २, ९<sup>३</sup>; २, २, ५; ६<sup>३</sup>; ३, १;  
 ३, २, २; ६, ४, २; २, २, २, ६; ३, १;  
 तै. १, ३, ५, २; ४, १, १; ६, ८, २; ५;  
 ९, १; ३, ९, ८, ३; १०, १; जै. १०४;  
 १२९<sup>३</sup>; जैड. ३, ५, ८, ११; प. २,  
 १०; -येन श. ६, २, १, ३७; ६,  
 २, ९; ७, २, ३, २; १२, ७, २, ९; ९,

२, ५; तै. ३, ११, ८, ८; -येभ्यः  
 श. ५, ४, ३, १६; -येषाम् ऐ. २,  
 २२; ऐआ. १, २, ३; शां. २६, १;  
 श. २, १, ३, ९; ४, ४, ५; ५, ५, ५, ९;  
 ६, ४, ४, २२; ६, २, ३; ७, ५, २, २७;  
 ३५; १३, ४, २, १५; का. १, ३, ४,  
 ३; तै. १, २, ५, ३; ३, ९, ३, २; जै.  
 १३०; -येषु श. २, २, २, ८; ११;  
 ६, ३, १, १७; का. १, २, २, ८;  
 तैआ. ५, ८, ४; तां. १२, ४, ९;  
 -यैः श. ३, ३, ४, २०.

उभयी- यीः ऐ. ३, ४८<sup>३</sup>; श.  
 २, ४, ३, २; १२; ५, २, ३; ६, २, २;  
 ६, २, १, २४; २, ५; १०; ८, ७, २,  
 १०; का. १, ३, २, २; ५, १, ३; ६,  
 २, १; तै. ३, ७, १, ८; ८, १६, ४;  
 १७, ४; -यीनाम् श. २, ४, ३,  
 ११; -यीभिः ऐ. ६, ८; २३; श.  
 ११, ५, ९, ८; तैआ. ४, १८, १; गो.  
 २, ५, १४; ६, ५; -यीम् जै. १०४;  
 -यीषाम् तै. १, ३, ८, १; -यीषु  
 ऐ. ३, ४८; तै. १, ३, ८, ४; ६, १, ५;  
 -य्यः ऐ. २, १८<sup>३</sup>; ६, ८; ऐआ. १,  
 २, ३<sup>३</sup>; शां. १२, ६; २५, ३; ६; श.  
 १, २, २, २; ३, ६, १, ७; ७, १, १, ३४;  
 २, २, १७; का. १, ३, २, २; २, २,  
 १, २; तां. ६, ९, ९; गो. २, ५, १४;  
 उभय-काम- मः ऐआ. ३, १, ३;  
 शांआ. ७, ११; -मम् श. ९, ३,  
 ४, १४.

उभय-चक्र- क्रः गो. १, ३, ३.  
 उभय-तस्(ः) ऐ. १, ११<sup>३</sup>; २९;  
 २, ३०; ३, १२<sup>३</sup>; १९<sup>३</sup>; २२<sup>३</sup>; ३०<sup>३</sup>;  
 ३१<sup>३</sup>; ४१; ४, १५<sup>३</sup>; १८<sup>३</sup>; १९; २२;  
 ५, ३; ऐआ. १, ४, २; ५, १, ३; शां.  
 ७, १<sup>३</sup>; १०; ८, ५; १०, ४; ११, ३;  
 १२, ४; ८; २१, ५<sup>३</sup>; २४, ३; ४,  
 शांआ. २, १६; श. १, १, २, ४<sup>३</sup>;  
 ४, ४, ८; ६, ३, ३०; ७, २, १०<sup>३</sup>; ९, ३;  
 २; २, ३, १, २२<sup>३</sup>; ३३<sup>३</sup>; ५, १, ११<sup>३</sup>;  
 २०<sup>३</sup>; २, ५; ७, ९; ४१; ६, २, १७; ३,

४; ३, १, ३, १३; ४, १, १७; ६, १, २२; २४; ७, १, १२; ८, १, १२; २, १४; १५; ४, ९; ९, १, १८; ४, ३, १, १२; ४, १, १, २, ६; १४; ४, १; ५, ३, ५, ७; ४, १, १४; ६, ३, १, ३४; ३५; ४, १२; ८, ४, १, २६; ४, ७; ६, २, १६; ७, ३, ११; ४, २०; ९, १, १, २०; ३, ४, १८; ५, १, २२; १०, १, ४, ३-७; २, १, ४; ११, ५, ४, ५; १२, १, १, ११; ३, १, ४, ७; १३, १, ५, ३; ५, २, ६, ९; ११, २; १४, १, ३, १५; १६; २७; का. १, ३, १, २२; ४, २, ९; १६; ५, १, ४, ५; ७; ३६; ६, २, ८; २, १, २, ६; १६; तै. १, २, ४, १; ६, २, ५; ६, ३; ७, ४, ४; ६, १; १०, ६; ८, ९, १; ३, ८, २, २; १५, ३; २०, १; २३, २, ९, १०, १; १४, २; ३; तैआ. १, २, ४; ५, ४, १०; तां. २, १५, ३; १७, १; ६, ५, १४; ७, ३, २८; १०, ९, १; १२, २; १२, ३, १७; १६, ६, ६; १८, १०, ९; जै. ३६; १०१; १३०; १४४; प. ३, ७; ४, ४; जैड. १, १८, २, ५; सा. २, ६, ११; गो. १, ५, ८; २, १, ३.

उभयत-उकथ्य- -कथ्यः श. १३, ६, १, ८.

उभयतः-क्षुत्- -त् श. ६, ३, १, ३४; ३५; ३६; तां. १६, ६, ६.

उभयतः-क्षू- -क्षूः जै. १४४.

उभयतः-पक्षस्- -सा शां. ७, ७.

उभयतः-परिगृहीत्- -त्स श. २, ३, १, ३२; ३३.

उभयतः-पाद्- -त् ऐ. ५, ३३.

उभयतः-प्रदगर्- -म् श. ६, ७, २, ८.

उभयतः-प्राण- -णाः तां. ७, ३, २, ८.

उभयतः-शी(पन्-→)र्णा- -र्णा गो. २, ६, १४.

उभयतश्चक्र- -क्रः ऐ. ५, ३३; -क्रेण ऐ. ५, ३०.

उभयतस्तोम- -म् तां. १०, ९, १; १२, २; १२, ३, १७.

उभयतोऽज्योतिस्- -तिः श. १३, ६, १, ८; ९; -तिपः श. १२, २, २, १; १३, ६, १, ९; गो. १, ४, २०; -तिपा ऐ. ४, १५.

उभयतोऽतिरात्र- -त्रेण गो. १, ५, ८.

उभयतोऽभिचारिन्- -रि गो. २, १, ३.

उभयतोदन्त- -न्तः प. ३, ७; -न्ताः ऐआ. २, ३, १; श. १, ६, ३, ३०; जै. २५; १३०; -न्तान् सा. १, ८, २.

उभयतोद्धार- -रम् श. ३, ५, ३, ७.

उभयतोनमस्कार- -राः श. ९, १, १, २०.

उभयतोयार्हत- -म् श. ११, ४, २, १२.

उभयतोमुख- -खाम्याम् श. ४, ३, १, ७; -खे श. ४, ३, १, ७.

उभयतोमुखी- -खी जै. १३६.

उभय-त्र ऐ. ६, १८; श. १, ४, २, १६; ५, ३, २२; ६, २, ५; ६; ७, ३, १०; ९, १, ९; २, ५, २, ९; ४, ५, १, १; ५, २, ३, ५; ७, २, ४, १०; ३, १, ७; ९; ८, ६, २, १०; का. १, ५, १, ७; १०.

उभय-था श. ६, ७, ३, ५; १०, ४, १, १०.

उभय-पदी- -दी जै. ४.

उभय-वर्त्तनि- -निना प. १, ५.

उभय-सप्तैकम(थ्य-→)ध्या- -ध्या तां. २, १०, १.

उभय-सामन्- -न्नः ऐ. ८, १; २; -न्ना जै. १०३.

उभया(-य+आच्) † तै. २, ४, ४, ७.

उभया-चक्र- -क्रः जैड. ४, २, ७.

उभया-दन्त(→दत्)- -तः तैआ. ३, १२, ५.

उभया-पाद्- -त् जैड. ३, ४, २, ७; गो. १, ३, ३.

उभया-पदी- -दी जैड. ४, ८, ४, ३.

उभया-वाहु- -हुः तै. १, ६, ४, २.

उभया-संस्थानविपर्यय- -यः ऐआ. ५, २, १.

उभया-दस्ति जै. १९९.

उभये-द्युस्(ः) ऐ. ५, २९; शां. २, ९.

उमा- -मा श. ६, ४, ३, २४; -माम् जैड. ४, १०, ३, १२.

उमा-पति- -तये तैआ. १०, १८, १.

उरण(√कृ)- -म् श. ११, ५, १, २.

उरस्(√कृ)- -रः ऐआ. २, १, ४; श. ७, ४, १, ४३; ८, ६, २, ७; १०, ६, ५, ३; ११, ५, २, ४; १२, १, ४, १; २, ४, ११; ३, १, ६; तै. २, ६, ५, ५; तैआ. १०, ६४, १; प. २, ३; सा. १, १, ५; मं. १, १, १३; २, २, ११; गो. १, ५, ३; -रसः श. १२, ७, १, ६; जै. ८; १५०; जैड. ४, ११, ३, २; -रसा शांआ. १, ७; श. ६, ४, १, ११; ११, ५, २, ४; -साडश्च प. २, १; -रसि श. ३, ९, ४, १५; ४, १, १, २६; ९, २, ३, ५०; ११, ४, २, १२; १२, ५, २, ७; ९, १, ६; जै. १४२; जैड. ३, १, ५, ३.

उरस्तस्(ः) तां. ६, १, ८; १७, ५, ६; मं. २, ५, ३.

उरस्त्व- -म् जैड. ४, ११, ३, २.

उरु- -रवः तै. ३, ११, ७, ४; १०, ३; -रु ऐआ. २, १, ४; श. १, १, २, ४; १४; २, २, ८; ३, ६, ३, ७; १५; ६, ४, ३; ९, ४, १२; ४, १, १, २०; २, १६; ५, १, १६; ६, ३, २, ८; ७, १, १, २३; ८, ७, ३, १३; का. २, १,

† तैत. स्वरस्तु 'उभयतः प्रदगर्' इति । ‡ अथवा 'निवृत्तोभयतःशीर्णादक्षिणा' इत्येकमेव पदं स्यात् ।  
§='उभयाहस्त्या' इति ऋ. (१, ८१, ७) पदकम् । अत्र शाखाभेदाद्वा समाधेयः ।

२,६;१२<sup>३</sup>; २,२,१, ६<sup>३</sup>; तै. १,२,  
१,१२; २,८,३,१; ३,२, २,९;४,  
५;७;८, ४<sup>३</sup>; १२,३,३; तैआ. ४,  
४२,२; तां. २१,१०,१३; -रुः  
शां. २१,४; श. २, १, ४,२८; ४,  
३,३,१८;४,५, ४<sup>३</sup>; का. १, १,४,  
२५; तै. ३,५,७,५; तैआ. १, २,  
२<sup>३</sup>; जैउ. ४,११, ३,२; -रुम् ऐ.  
५,५;६,२२; शां. २५, ७;८;२९,  
४; श. ४,४, ५,४; तै. १,२,१,७;  
९; २,४,१,४;७,३; ५,६,१,८,९;  
७, १३, ३; ३,१, १, १२; २,२;  
गो. २,६, ४; -रुषु श. ३,५,३,  
२३; तै. २,४,३,४;३,११,१०,२,  
-रु शां. २८, ९; श. १४, २,१,  
१५; मं. १,१,१२; -०रो श. ३,  
१,४,१५<sup>३</sup>; -रोः श. ३,१,३,२५;  
३६; ५,३,२२; ८,१, १२<sup>३</sup>; ४,३,  
५,२०; तै. २,६,६,३; ३, ७,९,२;  
आ. जैआ. १, ३८; -रौ ऐ. ५,  
१५; ६,२२; श. ३,९,४,१२; गो.  
२,६,४.

उर्वी-र्वी ऐ. ४, २०; श. १,  
२,५,१६; २,१,४,२८; का. १,१,  
४,२५; तै. २,८,२,५;४,७;८; ३,  
२,९,१३; तैआ. १०,१, १६;२१,  
१; -र्वीः श. १,५,१,२२; तै. २,  
५,२,१; -र्वीम् तै. १, २, १, ४<sup>३</sup>;  
३,२,९,१३; -र्व्या श. ६, ७, २,  
२; ८, २, ३, ३; -र्विया शांआ.  
२,१८; तै. ३,६,३,३.

उरु-कृत्-तम् तै. २,४,७,११.

उरु-क्रम-मः तैआ. ७,१, १,१२,  
१; -मस्य तै. २,४,६,२.

उरु-क्षिति-तिम् तै. २,४,३,५.

उरु-गव्यूति-ती श. १, ९,१,६<sup>३</sup>;  
तै. ३,५,१०,१.

उरु-गायु-यः ऐ. ७, १३; श. ३,  
५,३,२,१; तै. ३, १,२, ७; -यम्  
श. १,१,२, १४; तै. २, ४,६,९;

-यस्य श. ३, ७,१, १५; -याय  
तै. २,४,३,४; -ये शां. २९,४.

उरु-चक्षुस्-क्षसा श. ३,३,१,  
१२.

उरु-चक्षुस्-क्षाः तै. २,८,७,३.

उरु-ज्रयस्-सम् तै. १,२,१,१२.

उरु-णसु(←नासिका)†-सौ तैआ.  
६,३,२. ६

उरु-धारा-रा श.४,५,८,९.

उरु-प्रथस्-थाः श. १, २, २, ८;  
का. २,२,१,६.

उरु-विली-ली श. ६, ६, ४, ८;  
-ल्याम् श. ९,२,१,१.

उरु-व्यचस्-चसम् तै. २,४,५,२;  
तैआ. ६,७,१; -चसा शांआ.२,१८;  
-चाः तै.२,६,८,२.उरुची-अद्र.

उरु-शंस-स श. ९, ४, २, १७;  
गो. २,३,६.

उरु-शर्मन्-र्मा श. ५,३,५,३७.

उरुची(←उरुव्यञ्च्)-म् तै. २,  
८,६,२.

उर्व्या-र्व्यायाम् श. १,५,१,१७.

उरुण्य, उरुण्यति ऐ. १, २८<sup>३</sup>;  
उरुण्यतु तै.३,१,३,३; उरुण्य श.  
२,३,४,३,१, का. १,४,१,२२.

उरुण्य-ण्यः तैआ. ६,२,१.

उरु(लु अद्र.)क-कम् ऐ. २,७; तै.  
३,६,६,४.

उर्व-ऊर्वे द्र.

उर्वरा-रयोः शां. ३०,८; श. ८, ३,  
४,१; -रा तां. १६,१३,६.

उर्वशी(उरु/अशु)-शी श.३,४,१,  
२२<sup>३</sup>;८,६,१,२०;११,५,१,१;२.

उर्वारु-रुणि तां. ९,२,१९.

उर्वारुक-कम्डइव श.२,५,३,१२;  
१४; का.१,६,२,७<sup>३</sup>.

उर्वारुततिसंतत् ? जै. १५०.

उर्वारुष्टम्नि-क्षयः जै. ८५.

उर्वारुबहुप्रवृत्त-म् जै. ८५.

उर्वशीव-ऊर्वशीव-द्र.

उर्व्या-उरु-गद्र.

उल-वृकक्षुतरक्षु-क्षुः गो. १,२,८.

उल्लव्य-व्यः जैउ. १,१,६,३.

उल्ल(ह)म्बल-लौ तैआ. ६,३,२.

उल्लक-कः तैआ. ४,३,३,१.

उल्लखल-लम् श. १,१,४,६,७; ७,  
५,१,२,२<sup>३</sup>;२६;३८<sup>३</sup>; १०,५,५,७;  
१२,५,२,७; का. २, १, ३, ११;  
-लाय का. २,१,३, १२; -ले श.  
१,१,४,८;७, ५,१, २६;२७; का.  
२,१,३,१३; तै. ३,७,६, २१; जै.  
१९८<sup>३</sup>.

उल्लखल-बुद्ध-क्षः तां. २५, १०,  
५; जै. १५६.

उल्लखल-मुसल-लाम्याम् श. १,  
१,४,७; २,२,२,१; ४,३,४,१;७,  
५,१,१२<sup>३</sup>; ११,१, २,१; -ले श.  
१,१,१,२२; ६,१, २, ३०; ७,५,  
१,१२<sup>३</sup>;१६; २५; १०,४, ३,१४;  
का. २,१,२,१; -लेन का. १, २;  
२,१; २,१,३,१२; ४,१९;२,१,८,  
उल्लखल-रूप-ता-यै श.७,४,१,१५.

उल्लका-लकया श. ५, ५, ४, १९,  
-लकाः ष. ५,९.

उल्लकुपी-पि श. ११, २, ७, २२;  
-पी श. ११, २, ७, २१; २३;  
-पीम् श. ३,९,२,९.

उल्लकुण्यन्त-न्तः श. ११,२,७,२५;

उल्लव-ल्वम् ऐ. १,३; श. ३, २,१,  
११; ५,३,५;२०<sup>३</sup>; ६,५, ३,५;६,  
१,२४; २,१३<sup>३</sup>;१५;१६<sup>३</sup>; ७, १,  
१,७;८;१६<sup>३</sup>;२,१,५;६;३,१,११;  
८,६,२,२; तै. १,६,३,१; ७,६,४;  
२,६,२,२; तैआ. ३, ११,४; गो.  
२,६,१५; -ल्वत् ऐ. १,३; श.  
६,६,२, १३<sup>३</sup>; -ल्वेन ऐ. १, ३<sup>३</sup>;  
श. ७,१,१,८;३,१,११; -ल्वेनऽ  
इव श. ३,२,१,१६;३,३,१२<sup>३</sup>.

उल्लव-जरायु-णी जैआ. २,१७,१.

उल्लव्ण-णम् ऐ. २,७; ऐआ. ३, २,



३; शां. ६, १२<sup>५</sup>; १६, ८; २६, ४<sup>५</sup>;  
 ५<sup>५</sup>; शांआ. ८, ३; तैआ. १, १०,  
 ७<sup>३</sup>; प. १, ५<sup>३</sup>.  
 उल्वणिष्णु- ष्णु ऐआ. २, ३, ८.  
 उ(ल्व्य→)ल्व्या- ल्व्याः श. ५, ३,  
 ४, १८.  
 उल्वुक- कम् ऐ. २, ११; ७, ७; श.  
 २, ४, २, १४<sup>३</sup>; २४; ६, २, ७; ३,  
 ३, ४, २२; ८, १, ६; ७; ९; २, १८;  
 ४, ६, ८, ५; ७; १२; ५, २, ३, २, ४,  
 १५; १६; १२, ४, ३, ३; का. १, ३,  
 ३, १२<sup>३</sup>; २०; ६, २, ४; -कस्य श.  
 ३, ८, १, ८; १२, ४, ३, ३; -कात्  
 श. १२, ४, ३, ३<sup>३</sup>; -कानाम् श.  
 २, १, ४, २८; -कानि का. १, १,  
 ४, २५; -के श. १, ८, २, १;  
 -केन का. २, २, १, ११; १९; तै.  
 ३, २, ८, ११; -कैः श. ४, ६, ८, ७.  
 उल्वुक-मथ्य- -थ्ये श. १२, ४, ३, ३.  
 उल्वुकावक्षयण- णम् श. ११, ६,  
 ३, ३.  
 उल्वुक्य- -क्येन श. १२, ५, १, १६.  
 उल्लिख्(द्√लिख्), उल्लिखति ऐआ.  
 ५, १, ४; श. २, १, १, २<sup>३</sup>; ४, २,  
 १३<sup>३</sup>; ३, २, १, ३०; का. १, १, १.  
 २<sup>३</sup>; ३, ३, ११<sup>३</sup>; जै. १२३; उल्लि-  
 खामि ऐआ. ५, १, ४<sup>३</sup>; उल्लिखेत्  
 तां. ५, ६, १४.  
 उल्लिख्य ऐआ. ५, ३, ३; प. ५, २.  
 उल्लुप्त(द्√लुप्)- -प्तः शांआ. १२,  
 २; ७; ८.  
 उशत्(√वश्)- -तुः श. १, ७, ३,  
 १६; २, ६, १, २२; ४, ४, ११;  
 का. १, ६, १, १४; तै. ३, ५, ७, ५; ६,  
 ११, ४; -त्तै तै. २, ४, ८, ४; -न्  
 श. २, ६, १, २२; ३, ३, ३, १०; का.  
 १, ६, १, १४; तै. ३, ११, ८, १; तां.  
 ७, ५, १९; गो. २, ४, १; -न्तः श.  
 २, ६, १, २२<sup>३</sup>; का. १, ६, १, १४<sup>३</sup>;

तै. २, ६, १६, १; -न्तम् श. ३,  
 ३, ३, १०; -न्ता ऐ. ५, १८.  
 उशती- -तीः शां. १२, २; तै. ३,  
 ५, १२, १; तैआ. ४, ४२, ४; १०,  
 १, १२.  
 उशमान- -नः तै. २, ४, ५, ३.  
 उशनस्(→शनन्)- -नसम् जैउ.  
 २, ३, १, ८; -नसा जैउ. २, ३, १, २;  
 -ना तां. ७, ५, २०; १४, १२, ५;  
 -नाड्व तां १४, १, ३; सा १, ४, १७.  
 उशान्ता- -ना श. ३, ४, ३, १३; ४,  
 २, ५, १५.  
 उशिज्- -क् श. ११, ५, ९, १२; तां.  
 १, ४, ७; ९, ९; गो. २, २, १३;  
 -रिमः तै. २, ४, ३, ६; -जः शां.  
 २०, २; श. ३, ७, ३, १०<sup>३</sup>.  
 उशीनर- -रेषु शांआ. ६, १.  
 उष्, औपति श. १४, ४, २, २;  
 औपत् श. १४, ४, २, २; तां. १४,  
 ६, ६.  
 उष- -पान् जै. ३८.  
 उषस्- -०पः तै. ३, १, ३, २; -पः सु  
 श. ६, ३, ३, ६; -पसः ऐ. २, १८;  
 ४, ९, ५, १८; शां. ८, ६; २६, ११;  
 शांआ. १२, ४; श. ५, ४, १, १५;  
 ६, ७, २, ४; ८, १, ४, ८; १४, ९, ३,  
 १२; तै. १, २, १, २०; २, ४, ७, ९;  
 ५, ६, ५; ८, ७, ८; ११, ९, ९; तां.  
 ९, ३, ४; २०, १, ४; जैउ. १, १५, १,  
 ५<sup>३</sup>; आ. जैआ. १, १४०; १७८;  
 २१६; २१९; ३०३; ३५६; ४२२;  
 ४५१; सा. ३, ३, २; गो. २, ३,  
 १३; -पसम् ऐ. ३, ३, ३; ४, ८; ७,  
 १६<sup>३</sup>; शां. २५, २; ७; श. १, ७,  
 ४, १; तै. २, ७, १३, ३; ८, ७, १; ३,  
 १, १, ९; तैआ. ३, १८, १; तां. ८,  
 २, १०; २०, १५, २; ३<sup>३</sup>; जै. २०७;  
 -पसम्ऽ-पसम् तै. ३, ११, ५, ३;  
 -पसा का. १, ३, १, २७<sup>३</sup>; तै. २,

७, १२, ६; -पसाम् ऐ. १, २१; ७  
 ६; शां. ८, ६; श. ६, ३, ३, ६; ७,  
 ३, १०<sup>३</sup>; ११, ५, १, ७; तै. १, २, १,  
 २३; ७, ६, ८; २, ६, ८, १; तां. १३,  
 २, ३; -पसि ऐ. ४, ९; श. ६, १,  
 ३, ८; तैआ. २, १५, १; १०, १०,  
 २; ४९, १; -पसे ऐ. ३, ४८; तै.  
 ३, १, ६, ३<sup>३</sup>; ८, १६, ४<sup>३</sup>; १८, ६;  
 -पाः ऐ. २, १५, १८<sup>३</sup>; ३, ४८; ४,  
 ९; शां. ६, १<sup>३</sup>; ११, ६; श. ६, १,  
 ३, ७; ८; ७, २, ४; ७, २, ३, ८; १०,  
 ६, ४, १; तै. १, ४, ४, ५; २, ६, ६, ५;  
 ३, १, ६, ३; ७, ६, २३; ८, १६, ४;  
 तैआ. २, ५, २; ४, ४२, १; तां.  
 २५, ८, ४<sup>३</sup>; सा. २, ४, ८; -पासः  
 तै. २, ८, ९, ९; -पासम् तै. २, ५,  
 ४, ३; -पासौ तै. २, ६, १४, २.  
 उपवृध्(स्√वृध्)- -धम् ऐ.  
 ५, ६; शां २३, १; ३; श १३, ५, १, १२.  
 उपासा-नुक्- -क्तम् तै. २, ६, १२,  
 ३; -क्ता ऐ. २, ४<sup>३</sup>; शां. २४, ९; तै.  
 २, ६, ८, ३; १०, २; ३, ६, २, २; ३,  
 ३; १३, १; १४, १.  
 उपस्तुः(ः) श. १४, ६, ५, १<sup>३</sup>.  
 उपस्य- -स्यम् ऐ. २, १८; ४, ८<sup>३</sup>;  
 ९; शां. ११, २; १८, २; -स्यानि ऐ.  
 २, १७; -स्ये शां. ११, ४.  
 उषा- -पाभ्याम् तै. २, ६, १४, २;  
 -ये तै. २, ६, ११, ५; १८, ३; २०, २.  
 उपित्वा(√वस्) श. १४, ८, २, २.  
 उष्ट्र(√उष्)- -ष्ट्रः ऐ. २, ८; ३, ३४;  
 श. १, २, ३, ९; का. २, २, १, २२;  
 -ष्ट्रम् श. ७, ४, २, ३५<sup>३</sup>; तां. १, ८,  
 १२; -ष्ट्रे श. ७, ४, २, ३५.  
 उष्ट्रा(-ष्ट्रआ-)रोहण- णम् शांआ.  
 ११, ४.  
 उष्ण,ष्णा- -ष्णः श. १, ५, ४, १; ८,  
 ६, १, १९; ७, २, ११<sup>३</sup>; जै. ५९<sup>३</sup>;  
 -ष्णम् ऐ. ७, ५; ऐआ. २, २, ३;

† 'उष्ण' इति BIV. स्वरः । ‡ उल्लुप्तः इति मुपा. । § 'कषाः' इत्यपपाठः । सा. तु. यथोपरि मुद्रितम् ।

श. २, २, ४, १५; १२, ४, २,  
२; ९; ५, १, ७; जै. ५९<sup>३</sup>; गो. १,  
१, ३, ३<sup>३</sup>; -ष्णम्ऽइव का. १, २,  
४, ११; -ष्णा तैआ. ४, २३, १;  
-ष्णा: जै. ५९; -ष्णानि गो. २,  
६, ६; -ष्णे श. १२, ४, २, २; ३; ९;  
-ष्णेन मं. १, ६, २.

उष्ण-तर- -र: जैउ. ३, ६, ४, ४; ७.

उष्णिह(द्/स्निह†)- -ष्णिक् ऐ. १,  
५; ४, ३; ऐआ. १, १, ३; ३, ८<sup>३</sup>; २, १,  
६; ३, ४; शां. ११, २; १७, २; २६, १;  
२७, १; शांआ. २, ३; श. ८, २,  
४, १४<sup>३</sup>; ३, ३, ६; १०, ३, १, १; ३;  
३, २, २; तै. १, ५, १२, ४; ५; २, ६,  
१८, १; तां. ८, ८, २६<sup>३</sup>; १०, ३; ४;  
द्वै. ३, ४; -ष्णिक्षु शां. ३०, ३;  
तां. २४, ११, ७; -ष्णिग्भिः शांआ.  
२, १०; -ष्णिह: ऐ. ४, ३<sup>३</sup>; ऐआ.  
१, ४, १; ५, २, ५<sup>३</sup>; शां. १७, २;  
१८, ३; २७, ३; शांआ. २, १०<sup>३</sup>;  
श. ८, ६, २, ३; ११; १०, ३, १, ३;  
तां. ४, ४, ३; ८, ५, २; जै. ५०;  
-ष्णिहम् शां. ९, २; ११, २; १५,  
२; ३०, ११; तै. २, ६, १७, २;  
-ष्णिहा ऐ. ८, ६<sup>३</sup>; तै. १, ५, ५, १;  
३; ४; ७; तां. ८, ५, २; -ष्णिहाम्  
द्वै. २, २; -ष्णिहि तां. ८, १०, ३;  
९; जै. ८९; -ष्णिहौ ऐ. १, ५<sup>३</sup>.

उष्णिककुम्भ- -ष्ण्याम् तां. ८, ५, २;  
जै. ५०; गो. १, ५, २५; -ष्णो:  
जै. ५०; -ष्णौ तां. ८, ५, १; ४; ५;  
२०, २, ३<sup>३</sup>; जै. ३२; ५०; ८९;  
ष. १, ३.

उष्णिकाकुम्भ- -ष्णे गो. १, २, २४.

उष्णिहा- -हया द्वै. २, ७.

उष्णिह-ककुम्भ- -ष्ण्याम् श. ४, २,  
५, २०.

उष्णिहा-गायत्री- -ष्णौ ऐ. १, ६.

उष्णीप- -प: श. ३, ३, २, ४; ५, ३, १,

११; १४, २, १, ८<sup>३</sup>; जै. १९८;  
-ष्म् ऐ. ६, १; श. ३, ३, २, ३;  
४<sup>३</sup>; ४, ५, २, २; ५, २, ५, २३; तै.  
१, ७, ६, ४; तैआ. ४, ८, १; ५, ७, २;  
तां. १६, ६, १३; १७, १, १४; जै.  
१९८; -ष्णे ऐ. ६, १<sup>३</sup>; श. ३,  
३, २, १८; ४, ५, २, ७; जै. १९८.

उष्णीप-भाजन- -नम् श. ३, ३, २, ४.

उष्णीषिन्(-ष+इनि)- -षिणः द्वै. ३,  
४; -षी शां. २९, १<sup>३</sup>; गो. १,  
२, १९<sup>३</sup>.

उष्ण, स्ना(√वस्)- -स्न तै३, ७, ८, २;  
तैआ. ४, ८, २<sup>३</sup>; ५, ७, ३<sup>३</sup>; -स्नम्  
गो. २, १, १६; -स्ना: तै. २, ८, ७,  
८; ३, ८, १८, ३; -स्नौ श. ३, ३,  
४, १२; -स्नौ श. ३, ३, ४, १२.

उष्णि- -स्नयः तां. १४, ११, ६.


उष्णि(य→)या- -या: श. १३, ८, २,  
५<sup>३</sup>; ९<sup>३</sup>; तै. ३, १, ३, २; -यासु ऐ.  
१, २२; श. ३, ३, ४, ७<sup>३</sup>.

उष्णिष्- -ध: तै. २, ७, १३, २.

उष्णस्युषम- -भौ गो. १, २, ५.

उष्णा तां. १३, ६, १३<sup>३</sup>.

उष्णमान(न→)ना(√वह)- -नायै  
शां. १८, १.



## ऊ

ऊ† ऐ. १, ९; ६, २३; श. ६, ४, ३, १०;  
१३, ५, १, १२; का. १, ३, ४, २;  
तै. ३, ७, ९, ९; तैआ. १, १३, २;  
३, १८, १; ६, ३, १, ४, २; जै. ७०<sup>३</sup>;  
सा. २, १, ५; ३, ४.

ऊढ(√वह)- -ढम् शां. २३, ७.

ऊढ्वा श. १३, ८, ३, १२.

ऊज्जि(√अव्)- -तयः ऐ. १, २<sup>३</sup>; तै.  
२, ४, ५, २; -तये ऐ. १, २२; २,  
२; ३, १५; ३०; ४, २९; ५, १६,

१९; २१; ८, १; ऐआ. १, २, १; ४,  
१, १; ५, २, ५; शां. १०, २; १५, २;  
२०, २; २२, ९; २४, २; २५, ११;  
२६, १०; १३; शांआ. १, ३; श.  
४, ६, ४, ५; ६, ३, २, ४<sup>३</sup>; ४, ३, १०;  
९, ५, २, ६; तै. २, ४, ४, ३; ६, ८;  
८, ४, ४; ३, ५, ७, ४; ६, १, २; ३; ७,  
११, ४; तैआ. ४, २०, १; १०, १,  
९; तां. १३, १०, २; १५, ४, ३;  
जै. १९४; -ति: ऐ. ४, ३२; शां.  
२२, २; २४, २; -तिभिः ऐ. ५,  
४; शां. ८, ५; श. १४, २, २, २१;  
तै. १, ५, ८, ३; २, ४, ३, ६; ६, ७, १;  
७, १३, ४; तैआ. ३, १७, १; ४,  
९, ३<sup>३</sup>; ४२, ३; ५, ८, २; ६, ५, १;  
-तिम् श. १२, २, २, ४; तैआ. ५,  
२, १०<sup>३</sup>; तां. ९, ५, ४<sup>३</sup>; -ती ऐ.  
७, ९; ऐआ. ५, २, २; शां. २०, २;  
श. ९, ५, २, ७; तै. २, ८, ३, ६;  
तैआ. ४, ४२, ३; -ती: तै. १, १,  
३, ३; २, १, २; -त्या शां. २७, २;  
तै. ३, ७, १०, ५; गो. २, ४, १.

ऊति-मत्- -मत् शां. २२, ६; ९<sup>३</sup>;  
-मान् शां. २२, ९.

ऊतीक- -क: तां. ९, ५, ४; -का:  
तैआ. ५, २, १७; -कानाम् तैआ.  
५, २, १७.

ऊतीक-त्व- -त्वम् तैआ. ५,  
२, १०.

ऊधस्(→धन्)- -ध: शां. २७, ३;  
ऐआ. ५, ३, २; श. २, ५, १, ५; ६,  
५, २, १७<sup>३</sup>; ७, ४, ५; ९, ३, ३, १५;  
१६<sup>३</sup>; १७; का. १, ४, ३, ४; तां.  
२४, १, ६; १०; ११; जैउ. ४, ५, ४;  
-धन् श. ६, ७, ४, ५; -धस: श.  
६, ५, २, १८; तां. २४, १, १२;  
-धसा शां. २७, ३<sup>३</sup>; -धसि ऐ.  
५, २, ७; ७, ३.

ऊर्ध्वारा- -रा तां. १३, १२, १२.

† -द्/स्नाते: √स्निहतेवेति नि. ७, १२ । † उ (गद्र.) इति निपातस्य संहितायां दीर्घो ज्ञेयः ।

'ऊम्ऽइति' इति पपा. । तु. पा. १, १, १८ । § पक्षान्तरे आ/अयतेर्वर्णविकारेण निष्पन्नोऽयं शब्द इत्याह सा. ।

ऊध-वत्- व् ऐ. ५, ६.  
ऊन्, नाथ- नः तै. १, २, २, २; तां.  
१६, ३, ७; जै. १४७; -नम् ऐ.  
५, २४<sup>२</sup>; श. २, ३, ४, १९; ११,  
१, २, ९<sup>२</sup>; २, ३, ७<sup>२</sup>; ८, ९; ५, ३, ७;  
का. १, ४, १, १५; तै. ३, ७, ११, ५;  
११, ६, १; तैआ. ४, ५, ६; ४२, ५;  
तां. २०, १२, २; जै. ६०; १३१;  
गो. १, १, २, २; -नम्ऽइव तां. ९,  
३, ११; -नाः जै. ६२; -नात् जै.  
१६४<sup>३</sup>; -नात्ऽइव प. १, ३<sup>३</sup>; -ने  
तै. ३, ३, ३, ५; तां. १९, ३, ९; जै.  
१४७.  
ऊना(-नऽअ)-क्षर, रा- -रम् प. १,  
३; -रा प. १, ३<sup>३</sup>.  
ऊना(-नऽअ)-तिरिक्त(√रिच्)--क्तम्  
ऐ. ५, ४; तां. ४, ८, ३; २०, १२, २;  
-क्तयोः ऐ. ५, २४; -क्तात् जै.  
१३१; -क्तानि ऐ. ५, २४; श.  
१०, ३, २, १३<sup>३</sup>; -क्तौ ऐआ. १,  
४, २<sup>३</sup>; तां. ४, ८, ३; १६, ३, ७;  
जै. १३१.  
ऊम(√अव्)- -माः ऐ. ७, ३४; ऐआ.  
१, ३, ४<sup>३</sup>; ५, १, ६; -मैः ऐ. ७, ३४.  
ऊर्- -रुः ऐ. ७, १; श. ११, ५, २, ३;  
५; गो. १, ३, १८<sup>३</sup>; -रुभ्यः सं. २,  
५, ४; -रुभ्याम् तै. ३, ७, १२, २;  
तैआ. २, ३, १; -रुम् श. ३, ३, ३,  
१०<sup>३</sup>; -रु ऐ. २, ३५<sup>३</sup>; ७, २; ऐआ.  
१, १, २, ४; ३, ५, ८; ५, १; २, १, ४;  
५, ३, १; शां. ३, ९; श. १०, ३,  
२, ९<sup>३</sup>; ११, १, ६, ३३; २, ६, ९;  
१२, १, ४, १, ५, २, ७; १३, ४, १, ९;  
१४, ३, १, २, २; ९, ४, २०; तै. १,  
५, २, २; २, ६, ५, ५; ३, ६, ६, ३;  
तैआ. ३, १२, ५, ६; आ. २, २, ३,  
१६; गो. १, ५, ३; -रुन् ऐआ. ५,  
१, १; श. २, ६, २, १२; १५; का.  
१, ६, २, ७; तां. ८, ७, १०; ९, ८,

९; -रौः जै. १९८; -रौ श. ३,  
३, ३, १०; १२, ६, १, १२; तै. २,  
४, १, ३, ३<sup>३</sup>; तां. १२, १०, १२; -रौः  
श. १३, २, २, ८; सं. १, ३, ५.  
ऊर्-च्छिन्न(√छिद्)- -न्नः शांआ.  
५, ३.  
ऊर्-द्वघ्न- -घ्नः श. १२, २, १, ३<sup>३</sup>;  
-घ्नम् श. १३, ८, ३, ११.  
ऊर्-वल्लिन्- -ल्लि श. १३, २, २, ८;  
तै. ३, ८, २, ३.  
√ऊर्ज्, ऊर्जयति श. ७, ५, १, १८;  
ऊर्जयति श. ७, ५, १, १९; ऊर्ज-  
यध्वम् शां. २८, ५, ९.  
ऊर्ज्- -र्क ऐ. ४, २५; २६; ५, २४; ८,  
७; ८; ९; ऐआ. १, २, ३; शां. १२,  
१<sup>३</sup>; २५, १५; २७, ६; शांआ. १,  
७; २, १; श. १, २, २, ६; ७, १, २;  
८, ३, १५; २, ४, २, १; ३, २, १, १४;  
३३; ३, ४, २, ७; ६, १, २; ४, २, २,  
१५; ३, १, १७; ६, ९, २, २; ५, १, २,  
८; २, १, २, ३; २, २, ३, ४, २, ५, १२<sup>३</sup>;  
४, ३, २, ६; ६, ६, ३, ३<sup>३</sup>; ७, १, १३;  
७, २, २, ३; ४, १, ३, ८; ५, १, १५;  
१८<sup>३</sup>; ९, १, २, ५<sup>३</sup>; २, २, ३; ३, ४, ०;  
४, १, १०; १०, १, ५, ४; ५, २, २०;  
१२, ७, १, ९; ८, ३, ५; १४, १, २, ४;  
३, ९; २, २, २, ७; का. १, ३, ३, १;  
२, २, १, ५; तै. १, १, ३, १०; २, २,  
२; ६, २; ५; ३, ८, २; २, ७, २, २; ३,  
३, ६, ४; ७, ७, ९; ८, १, १; १२, ९,  
५; तैआ. ३, ९, २; ४, ३, ३; ५,  
२, ४; ४, ४; ९, ३; ७; १०, ५;  
तां. १, ६, १५; ५, ५, २; ६, ४, ११<sup>३</sup>;  
८, ८, १४; १९; १६, ६, ४; १८, २,  
११; २५, १८, ४; जै. ७०; ७१;  
१४३<sup>३</sup>; १४४; गो. २, १, ७; -जैः  
ऐ. ७, ३, २; ऐआ. १, २, ३; ४; शां.  
२५, १५; २७, ६; शांआ. १, ७;  
श. ३, २, १, ३; ७, ३, १, ३१<sup>३</sup>; ९,

४, १; १०<sup>३</sup>; का. १, ४, १, १९; -जैः  
२, ३, ४, २५; ३, ३, ४, २, ७; ५, २, १,  
२३; २, २; ३, ४, २; ७, ३, १, ३१<sup>३</sup>; तै.  
१, २, १, ५; ६, ५; ३, ८, २; ७, १०, ६;  
३, ३, १, ४; ७, ५, १२; तैआ. ४, ८,  
४; १८, १; ५, ७, ५<sup>३</sup>; तां. ४, ९,  
१५; जै. ६२; १४३; जैआ. २, ८,  
४; -जैम् ऐ. २, ९; ४, १७<sup>३</sup>; २५;  
२६; ५, २२<sup>३</sup>; २४<sup>३</sup>; ७, ३, २; ८,  
८; ९; ऐआ. १, २, ४; शां. १२,  
१; २८, ५; शांआ. २, १; श. १,  
१, ४, १८; २, ३, ४, २५; ५, ३, १७;  
३, २, १, १०<sup>३</sup>; ६, १, १२; १५; २१;  
८, २, १६; ९, ४, १८<sup>३</sup>; ५, १, २;  
८; ५, ४, ३, २६<sup>३</sup>; ६, ६, ४, ७; ७,  
३, १, २३<sup>३</sup>; ४, १, ३८; ५, १, १५;  
२४; ८, ५, ३, ३; ९, १, २, ५<sup>३</sup>; २, ३,  
२५; ११, १, ६, २१<sup>३</sup>; १२, ४, ३, ४<sup>३</sup>;  
७, २, १४; १४, ४, ३, १; ७; श. १,  
२, ३, १८; ४, १, १९; २, १०<sup>३</sup>; ५, २,  
१६; २, १, ३, २०; तै. १, १, १, १;  
५; ३, ४<sup>३</sup>; १०<sup>३</sup>; ७, १, ८, ५; २, १, २;  
३; ५; २१; २३; ४, १, ५; ६; ९, १<sup>३</sup>;  
२<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>; ५<sup>३</sup>; २, ४, ६, १०; ११;  
६, ३, ५; १०, ३<sup>३</sup>; १२, २; १४, ६;  
३, २, १, ३; ५; ५, ८; ९; ३, १, ४; ५,  
५; ६, ५; ६, १३, १<sup>३</sup>; ७, ४, ३; ८; १५;  
६, ६; १२; ७, १३; ८, १, १; १०, ५,  
१; ११, ४, १; तैआ. १, ७, १; ४; ४,  
६, २; तैआ. २, ५, १; ४, ३, ३; ५,  
२, ८; ९; ३, ९<sup>३</sup>; ८, ६; ९, ३; ६, ७, १;  
१०, ५, १; तां. १, ६, १५; ५, ५, २;  
६, ४, १; ११<sup>३</sup>; १३<sup>३</sup>; १६, ६, ४; १८,  
२, ११; २१, ३, ७; सं. २, २, १५; प.  
१, २<sup>३</sup>; गो. २, १, ६<sup>३</sup>; ७; जै. ७; ११७;  
१४४; -जां शां. १२, १, ३; २८, ५;  
श. २, ३, २, २७<sup>३</sup>; ३, ६, १, १२; १५;  
८, २, १६; ४, ५, ८, ७<sup>३</sup>; ५, १, ५, २०;  
६, ६, ३, ३; ७, १, १३; ३, ६; ८, २,

† √अवतेरिति उणा. | √ऊनेरित्यस्मान् भाति । ‡ 'ऊर्' इत्यस्य छान्दसदीर्घत्वे रूपमिति भा. सा. ।

तु. 'उरौ' गो. २, ६, ४ । § 'ऊर्जोऽर्जयध्वम्' इत्यवग्रहयोत्यो मुपाचिन्त्यः । § ऊर्जेन' इति पाठान्तरमपि लभ्यते ।

६; ७, २, २, ३; ५, १, १९; ८, ५, ३,  
३; ९, २, २, ३; ३, ९; ४०; १४, १,  
२, ४; ३, ९; का. १, ४, १, २१; तै.  
२, ७, २, २; १७, २; ३, ३, ६, ५; ६,  
२, २; तैआ. ३, ८, २; ४, २०, २; ५,  
२, ४; ४, ४; ९, ७; तां. ६, ४, १४; ७,  
१, ६; जै. ३; ७१; -जिं श. ७, ५,  
१, १९; २७; १२, ८, ३, ५; तां. ६, ४,  
१३; -जैं श. १, २, २, ६; ७, १, २;  
८, १, १५; ४, २, २, १५; ३, १, १७;  
७, ५, १, ३१; ८, ३, ४, १०; ९, ३, ३,  
११; १४, २, २, २७; का. २, २, १,  
५; तै. १, ४, ४, ९; ३, २, १, ३; ७, ७,  
११; तैआ. ४, १०, १; ४२, ४; ५, ८,  
६; १०, १, ११; तां. १, १, ९; मं.  
१, २, ७; गो. १, १, २९; २, २, १५.  
ऊर्जा-ज-जै: श. ४, ३, १, १७; ८,  
३, २, ६; -जैया गो. १, २, २२; ३,  
१; -जाम् गो. १, २, २२; ३, १;  
-जाय तैआ. ६, ५, १.  
ऊर्जायत्- -यत: वं. १; -यन् वं. १.  
ऊर्जायन्ती- -न्त्या तै. १, ४, ८, ६.  
ऊर्जयमान- -ने तै. ३, ६, १३, १.  
ऊर्जस्वत्(-स्+मतुप्)- -स्वत् ऐ. ८,  
२६; श. १३, ३, ७, ६; तै. ३, ७,  
९, ९; ९, १९, १; तां. १, ६, ३;  
-स्वन्तम् श. ३, ९, ४, ५; तैआ.  
६, १२, १; -स्वान् श. १३, ३, ७,  
६; तै. ३, ९, १९, १; गो. २, १, ७.  
ऊर्जस्वती- -ती श. १, २, ५, ११;  
९, १, ७; ७, २, २, १०; का. २, २,  
३, १०; तै. ३, ५, १०, २; ७, ६, ६;  
तैआ. १०, ४२, १; -ती: श. ५,  
३, ४, ३; तै. ३, २, १, ५.  
ऊर्जा-वत्- -त: मं. १, ५, १.  
ऊर्जा(-जडा-हृत्ति- -तय: श. ५,

१, २, ८; -ती तै. २, ६, १०, ३;  
१४, ३; २०, ३; ३, ६, १३, १;  
१४, १.  
ऊर्जिन्- -जिंइव मं. १, ५, १.  
ऊर्जादा(-स्+दा)- -दा: तां. ६,  
४, ११.  
ऊर्जा- -णा: श. २, ५, २, १५; का. १,  
५, १, १३; -णाभि: श. १२, ५,  
१, १३; ७, २, १०.  
ऊर्ण-न्नदस्- -दस्म् श. १, ३, ३, ११;  
४, १०; तै. ३, ३, ६, ७; -दा: तै.  
२, ६, ११, ३; ६, १४, ५; ३, ६, २, १;  
तैआ. ६, ७, १; -दा: श. ३, २,  
१, १४.  
ऊर्ण-नाभिः- -भि: श. १४, ५, १, २, ३.  
ऊर्णा-मृदु- -दु: तै. ७, ४, १०; ६, ५.  
ऊर्णायु- -यु: जै. १७६; १७७; -युम्  
श. ७, ५, २, ३५; तां. १२, ११, १०.  
ऊर्णावत्- -वन्तम् ऐ. १, २८; -वान्  
इव शां. १९, ३.  
ऊर्णावृभिः- -भय: तै. १, १, २, ५.  
ऊर्णा-वल- -म् श. ७, ५, २, ३५.  
ऊर्णा-सूत्र- -त्रम् श. १२, ७, २, ११;  
-त्रेण श. १२, ७, २, ११; तै. २, ६,  
४, १.  
ऊर्णा-स्तुका- -का: ऐ. १, २८.  
ऊर्णु-नाभिः- -भि: तैआ. ४,  
१८, १.  
ऊर्ध्व, धर्वा- -ध्व: ऐ. १, २२; २, १;  
२; ३; १४; ३, ३३; ३९; ४२; ४,  
२५; ५, १८; ७, १२; १५; ३१;  
ऐआ. २, ५, १; शां. ७, ६; १०,  
२; २६, १५; श. ३, ६, ३, १०;  
६, ३, ४, १०; ७, २, ९; १३; १४;  
१५; ३, ३; ४; ५; ६; १०; ७, १, १,  
१४; ३, १, ७; ४, १, १८; ५, १, ३६;

२, ३०; ८, ७, १, १८; २०; ९, १, १,  
३२; ४०; ४१; १०, २, २, १; ४, १,  
२१; २, २७; ३०; ३१; ५, ५, १०;  
११, ७, ४, १; १२, ७, ३, २२; १३,  
१, ४, २; १४, १, ४, १४; २, २, २८;  
८, १२, १; तै. १, ८, ५, २; २,  
८, ७, ४; ३, ३, ७, ८; ६, १, १; २;  
९, १३, २; तैआ. ३, १२, २; ४, ३,  
३; २०, १; ५, ३, ७; तां. १, ५, ५;  
४, २, ११; ६, २, ८; १०, ५, ३; ११,  
१०, १२; १८, ६, २; जै. ९; ८१;  
९०; ९२; १०६; १५६; १५७;  
२०७; जैड. १, २, १, ६; ९, २, १;  
१२, २, ४; १४, ४, ४; १७, ३, ४;  
७; १८, २, ६; २, २, १, १; ३, ६, ९,  
६; गो. १, १, ९; २, २, ६; -ध्व:   
इव का. १, २, १, ११; -ध्वम् ऐ.  
२, १; ३८; ३, १६; ४३; ४, १३; ५,  
३१; ६, १५; ७, १७; ऐआ. १, ५,  
३; २, १, ४; ३, ३; ४; ५, १, ३;  
४; ३, १; शां. २, ७; ८; ६; १; ७,  
६; १७, ६; १९, ५; २६, १; ४; श.  
१, ५, ३, २३; ६, १, १०; ३, ५, ३,  
१७; ४, २, ४, १४; ६, १, १, ३; ४;  
७, १२; २, ३, ३; ५; ८; ३, १, २०; ४;  
३, १०; ५, २, १५; ३, ९; ७, २, ९;  
१३-१६; ७, १, २, ६; ११; २, ३,  
९; ४, १, १३; २, २२; ५, १, २६;  
३६; ८, २, १, २; ११; १७; १८; ३,  
१, १; २; ४, ४; १३; ४, १, २; ६; २,  
१५; १६; ३, १०; ५, १, १; २; ४, ८;  
७, १, १०; १२; १८; ४, २०; २१;  
९, १, १, ४; २, ३, ५, १; ३, १९;  
४, ३, ३; ४, १; १०, १, १, ११; ३,  
१; ४, ११; ५, २; ३; ५, १, ४; ३;  
६; ११, २, १, ३; ४, २, ५; ८; ५, ९, ७;

†स्वररहितमुपा. चिन्त्यः । ‡ ऊर्णनाभिरित्यर्थः सा. । ऊर्ण+√वम् [Cf. Ol. High Germ. weben  
to 'weave'] इति MW. द्र. । 'ऊर्णनाभि-' इत्यस्यैवापपाठो वा स्यात् । तै. पाठस्तु 'ऊर्णावृभि-' अद्र. । § 'ऊर्णा ।  
अ-भियः' इति पदद्वयम् । √विभेतेर्विचि नञि जसि गुणे च । क्षिपि वा छान्दसहस्वत्वे रूपमाहत्तुः भा. सा. ।  
अलुकि पदैकं स्याच्चेत् स्वरस्तत्र विमर्शापेक्षः । ऊर्णवाभिद्र. । ¶ इति कालि. मुपा. तत्रापि हस्वादिधिन्त्यः ।  
मैत्रे. 'उ । नाभयः' इति तमेव प्रमाणत्वेन स्वीकुर्मः ।

१२,७,२,१; ३,२२; ९,१,७; १३,  
१, ३, २; २, ९, २; ५, २, ६; ६, १,  
१०<sup>३</sup>; ११<sup>३</sup>; १४, २, १७; ६, ८, ३;  
४; ६; ७; ७, १, १६; १७; ३९; ४०; का.  
२, २, ४, १३; तै. १, १, ६, ११; १०,  
१; ५, ६, १; २; २, १, ४, ४; २, ९, ४;  
३, ३, ६, ५; ५, ११, १; ९, ७, १; तैआ.  
१, १, ३; ६, ३; ७, ६; ९, ७; २, १, २;  
३, १, २; २, २, १; ३, १, १; ४, ७, ३;  
१, २, १; ४, १, ३; १, १, ६; १०, १, २;  
११, २; तां. ४, ३, १३; ८, ९, ११;  
१८, ६, ५; जै. ३७; १०६; १३०<sup>३</sup>;  
१८०; १८५; १९४; जैउ. १, १, ३,  
७<sup>३</sup>; ३, ३, ४, ६; ७; सा. २, २, १; ४;  
९; ३, ३, ५; प. १, ३<sup>३</sup>; ४, ४<sup>३</sup>; गो.  
१, १, ५; ११; २, ११; ३, ६<sup>३</sup>; १८; २,  
२, १४; १७; ३, २३<sup>३</sup>; -ध्वम्ऽइव  
जै. १०६; -ध्वो ऐ. १, ८; ४, २५;  
६, ३२; शा. ३, ३, २, १२; ५, १, १,  
४; ३, १, २; ५, १, १२; ६, २, १, ३२;  
३, १, ४; ३७; ७, १, १४; ७, १, १,  
१४; ८, २, १, ९<sup>३</sup>; ३, १, १२; ५, २,  
१३; ९, १, १, ३८; ११, ८, ३, ६;  
१४, ६, ११, ३; ५; तै. १, १, १०, ६;  
२, १, २७; ३, ११, ५, ३; तैआ. १,  
२३, ७; १०, ११, २; तां. ७, ५, ६;  
२०, १४, २; जै. २५; १०६; ११७;  
१३६; -ध्वोऽइव जै. १०४;  
-ध्वोः ऐ. १, ५; २०; २, १<sup>३</sup>; १३;  
३, २९; ४२; ५, ७<sup>३</sup>; शां. ७, ६<sup>३</sup>;  
१५, ४; २५, १२; शा. १, ४, ३, ८;  
२, ५, १, ११<sup>३</sup>; २०<sup>३</sup>; ४, ३, ५; ७; ९;  
३, २, ३, १९<sup>३</sup>; ४, ४, १; ६, ९,  
१६<sup>३</sup>; ६, २, १, ३, १; ३२<sup>३</sup>; २, २५;  
५, २, १४; ८, ७, १, १०; ९, २, ३,  
२३; ५, १, ३६; ११, २, ३, २<sup>३</sup>; ५, ५,  
११; १२, २, ३, ८; ३, १, २; १३, २,  
१०, ३; १४, ६, ११, ५; का. १, ४,  
३, ९<sup>३</sup>; १६<sup>३</sup>; ५, १, ४; ५; ७; ३६; तै.  
२, २, १०, ७; ३, ९, ६, ५; ११, ९, ६;

तैआ. १, ९, २; ४, ६, १; तां. ७,  
१०, ५; १६, ३, ४; १७, ४, २; १८, ६,  
३; जै. २२; ३२; ३७; ३९; ८१<sup>३</sup>;  
८८<sup>३</sup>; १०६<sup>३</sup>; ११७; १८२; २००<sup>३</sup>;  
जैउ. १, २, ३, ६; १८, २, ६; ३, ४,  
५, २; -ध्वान् ऐ. २, २<sup>३</sup>; शां.  
२५, १; २६, १; शा. ६, ७, ३, ५; ८,  
३, ४, ७<sup>३</sup>; ७, १, १०; १२; १३; २३<sup>३</sup>;  
९, १, १, ३४; ११, ५, ५, १; ३; १२,  
२, ३, ८; तै. ३, ६, १, २; जै. ३९;  
१७५<sup>३</sup>; -ध्वानाम् तैआ. १, १७, १;  
२; -ध्वानि शां. १७, २; २६, १;  
शा. ३, ४, ३, २२; ६, २, १, ३२; २,  
२९<sup>३</sup>; ९, १, १, २१; १०, ४, ४, २;  
१२, ८, ३, १; तां. ८, ७, १; २४,  
११, ८; २५, २, ५; गो. २, ५, ६;  
-ध्वोभिः शा. १३, २, १०, ३;  
-ध्वोन् शां. २, २; ७, ६; २३, ८;  
शा. ३, २, ३, १९<sup>३</sup>; ५, १, १, ४; ५;  
४, १, ७; ५, १, ७; ६, ३, १, ४<sup>३</sup>; ५, २,  
८; ७, २, ३, ९; ५, २, ३०<sup>३</sup>; ९, २, ३,  
५१; ११, २, ७, ७; १३, २, ९, २; ५,  
२, ६; तै. १, ७, ७, २; ३, ९, ७, १;  
जै. ११७; गो. १, १, १०; २१;  
-ध्वोयाः गो. १, १, १०; -ध्वोयाम्  
ऐ. ८, १४; १९; शा. १०, २, ६, ३;  
प. ४, ४; -ध्वोयै तैआ. २, २०,  
१; -ध्वे शां. २६, २<sup>३</sup>; तै. ३, ३,  
७, २; -ध्वेभ्यः शा. ६, १, २, ११;  
१०, १, ३, १; -ध्वेः शा. ६, ७, १,  
११; १०, १, १, ११; १२, २, ३, ८;  
गो. १, ४, १५.

अर्ध्व-गण- -गेन जैउ. १, १८, २, २.  
अर्ध्व-ग्रन्थि(√ग्रन्थ्) - -न्थिम् ऐआ.  
५, १, ३.  
अर्ध्व-चिन्(√चि) - -त्तः शा. १, २, १,  
१२; ७, १, १, १४; का. २, १, ४, १०;  
तैआ. ६, ६, २.  
अर्ध्व-ञु(←जाउ) - -ञुः ऐआ. ५,  
३, ३.

अर्ध्वञानु- -नु सा. १, ५, १५.  
अर्ध्व-नभस्- -सम् शा. ३, ८, २, २८.  
अर्ध्व-पवित्र- -त्रः तैआ. ७, १०, १.  
अर्ध्व-घर्हिस्- -र्हिभ्यः शा. १४, २,  
२, ३५.  
अर्ध्व-वाहु- -हवः प. ४, ३; -हुम्  
शा. ५, ४, १, १७.  
अर्ध्व-बुध- -धः शा. १४, ५, २, ४; ५<sup>३</sup>.  
अर्ध्व-भरस्- -रसम् तां. १, १, ६;  
-राः तां. १, १, ६.  
अर्ध्व-भानु- -नुम् शां. २५, २.  
अर्ध्व-मन्थिन्- -न्थिनः तैआ. २,  
७, १.  
अर्ध्व-मूल- -लम् तैआ. १, ११, ५.  
अर्ध्व-रे(तस्→)त- -म् तैआ. १०,  
१२, १.  
अर्ध्व-वकल- -लः शां. १०, २.  
अर्ध्व-वत्- -वत् ऐ. ४, ३, १; ३२; ५,  
६; १८<sup>३</sup>; १९; -वान् ऐ. ४, ३१.  
अर्ध्व-सद्गन- -नम् तां. ९, २, १०;  
-ने तां. ९, २, ११.  
अर्ध्व-स्तोम- -मः शा. १२, २, ३, ९;  
गो. १, ४, १५; -सम् शा. १२, २,  
३, ८; ९; गो. १, ४, १५.  
अर्ध्वो(-ध्वऽअ-)ञ्च्- -ञ्चम् गो. १,  
३, २२.  
अर्ध्वो(-ध्वऽइ-)ड- -डम् तां. १०,  
११, १; ११, ९, ७; -डेन तां. १०,  
१२, ४<sup>३</sup>.  
अर्ध्वो(-ध्वऽउ-)ञ्च्वास्त्रि- -सी शा.  
१४, ७, १, ४४.  
अर्ध्वो(-ध्वऽउ-)त्सु(ष्ट→)ष्टा- -ष्टा  
शां. १०, ६.  
अर्भि- -र्भिः गो. १, २, १४.  
अर्भि(√र्भ्) - -मयः जै. २, १२; -र्भिः ऐ.  
५, १६; शां. २५, १; शा. ३, ९, ३, २५<sup>३</sup>;  
५, १, ४, ६; ३, ४, ५<sup>३</sup>; ८, २, १, १०;  
तै. १, ७, ५, १; तैआ. १०, १०, २;  
जैउ. १, १८, १, १; -र्भिभिः तै.  
२, ५, ५, ४; ८, २, ८; -र्भिम् ऐ. १,

† 'कूमः' इति कालि. मुपा. १

२२; तै. २,४,३,१३; -मीं श.  
५,३,४,४; -मीं तै. २,७, ७,७;  
-म्यां तै. २,५,७,१.  
ऊर्मि-मृत्- -मन्तम् तै. १,७,५,२.  
ऊर्मिन्- -णम् तैआ. ६, १२, १;  
-णा तां. १२,११,३.  
ऊर्व- -वैऽइव तै. २,५,४,११; -वैम्  
ऐ. ५,१,८; ऐआ. १, २,२; तै. २,  
५,८,१०; -वांः ऐ. ७,३४; -वैः  
ऐ. ७,३४; तां. १,५,९; -वौं तां.  
२१,१०,६.  
ऊर्व-धीव- -वानि श. ८,३, ४,५;  
४,३,११; -वे ऐआ. १,५,११.  
ऊर्वस्थ- -स्थात् श. ८,७,२,१७.  
ऊर्वस्थ-मात्री- -मात्र्यः श. ८, ७,  
२,१७.  
ऊल- -लः जै. ११०.  
ऊव(व)ध्य- -ध्यम् ऐ. २,६;११; श.  
१०,६,४,१; १२,९, १,२; तै. २,  
६,४,२; -ध्यात् श. १२,७,१,८;  
जै. १५०.  
ऊवध्य-गृह- -हम् तै. ३,६,६,३.  
ऊवध्य-गोह- -हम् ऐ. २,६;११.  
ऊव(व)ध्- -धः ऐ. ४,२७; -धऽइव  
श. २,५,१,१७; -पाः श. ५,२,१,  
१६; ७,१,१,६; १६; २, १७;  
३,१,८; ११; १३, ८,१, १४; का.  
१,१,१,४; तै. १,१,३,१; २; २,  
१,२; ३,७,६; ३, १२,६, २; जै. ४,  
११,५,१३; -पाः ऐ. ४,२७;  
-पान् ऐ. ४,२७; श. २,१,१,६;  
७,१,१,६; ३, १, ८; ११; का.  
१,१,१,४; तै. १, १,३, १; ३; २,  
१,२; -पैः तै. १,३,७,६.  
ऊव-पुट- -टैः श. ५,२,१,१६.  
ऊव-रु- -रम् श. २,१,१,६; का. १,  
१,१,४; -रे श. १३, ८,१, १४;  
सं. ३.  
ऊव-सिकत्- -त्तम् श. ६,१,१,१३.

ऊविवस्(√वस्)- -वांसः श. १२,  
४,४,७.  
ऊव्मन्(√वप्)- -वमणः ऐआ. ३,२,  
२; शांआ. ८,२; श. ३, ८, ३,  
२३; तै. १,३,१०,६; -वमणा श.  
५,३,२,८; -वमणाम् शांआ. ८,  
२; -वमा श. ३,८,३,२३; ६,२,१,  
५; तैआ. १,१०,७; -वमाणः ऐआ.  
२,२,४; ३,२,५; शांआ. ८,८;  
-वमाणम् ऐ. २,६; ऐआ. ३,२,२;  
तै. ३,६,६,२.

ऊव्म-भाग- -गाः तै. १,३,१०,६.

ऊव्म-रूप- -म् ऐआ. ३, २, १;  
शांआ. ८,१.

ऊ-स्वरतादि- -दीनि सा. २,१,६.

ऊहिवस्(√ऊह्)- -हिवान् ऐ. ३,  
४७; श. १,८,२,१; ६, ६,३,३;  
-हुपः तां. १३,१२,१५.

ऊहुषी- -षीऽइव तां. ३,१२,१४.  
-->>>--

## ऋ

√ऋ(→ऋच्छ), ऋच्छति ऐ. ४,३१;  
शां. २६,४; श. २,६,२,२; ७,२,  
१,९; ९,१,२,१२; १४,४,२,२३;  
का. १,६,२,१; तै. २,१,२,९; २,१,  
५; ८,८; तां. २,१७,४; ५,१०,३;  
प. २,३; जै. १, २,१, १४; २,  
४,३, ३; ऋच्छन्ति ऐ. ५,९; ८,  
११; गो. २, ६, १०; आरिम् तै.  
३, ७, १२, २; तैआ. २, ३, १;  
ऋच्छात् तै. २, २, ८, ४; तैआ.  
५, १,१; तां. ७, ५, ६; जै. १,  
१६,२,६; १०; १२; ३,२; ४; ६;  
८; २,४,३,५; ऋच्छतु श. ७,५,  
२, ३२-३६; ९,१, २, १२; तै.  
३, ३,११, २; ११, ५,१; २; ३;  
आच्छत् तै. १,१, ३,६; १२; २,१,  
७; २,२,८,५; ३,२,३; ४; ५; तैआ.  
५,१,१; २; ४,९; १०,६; तां. ७,

५,६; ८,१; १३,६, १०; आच्छन्  
श. २,६,२,१; का. १, ६, २,१;  
जै. १४६; ऋच्छेत् ऐ. ५, २३;  
श. ९, २,१, १९; ११,४, २,२;  
१४, ३, १, १४; ऋच्छेत् तै. २,  
१, ४, ३; ४; २,१, ३; जै. ३४;  
प. २,३; ऋच्छेयुः ऐ. ५, ९; तां.  
४,८,९; ९,८,१३; गो. २, ६,१०;  
आरत् जै. २, ४, ३, ५; आरः  
ऐआ. ३,१,३; शांआ. ३,३; ७,  
११.

अर्पयति श. ४,५, ७,७; अर्पयति  
तै. ३,२,४,४; ९, १५; ३, ११,४;  
तैआ. ५,२,११; १३; तां. ६, १०,  
१४; अर्पयत् त. २, १, ३, ४; ५;  
तैआ. ५,२,११; १३; ३, १; ९,५;  
जै. ३,३,३,६.

अर्तोस्(ः) ऐ. २,२०.

अर्पयित्वा जै. ३,३,३,५.

अर्पित,ता- -तः तै. २, ८, ५, ४;

-तम् गो. २,२,५; -ता शां. ५,८;

तै. २,८,८,४; -ताः शांआ. ५,८;

तै. २,७,१५,३; तथा. १,७,१.

ऋच्छत्- -न्तः ऐ. ४,१३.

ऋच्छन्ती- -न्तीः ऐ. ४, १३.

ऋत- -तम् ऐ. १, ६; २६; २,४०;

४,२०; ऐआ. २,७,१; ४,१,१,५;

३,२; शांआ. ७,१; श. ३,३,४;

२४,४,३,२१; ४,१,४,१०; ५,४,

३,२२; ६,४,४,१०; ७,३,११; ७,

३,१,२३; ११, २,७,९; १४, ३,

१,१,८; तै. १,५,५,१; २-५; ७;

२,१, ११,१; ७, १२,१; ३,२,९;

१२,५,१, १; ७, ७, १; २; ४; ८,३;

४; १२,९,४; तैआ. ५,९, ७; ७,१;

१; ९,१; १२,१; ८,४,१; १०, १,३;

१३; ८,१; १०,२; १२,१; ५०,१;

तां. १८,२,९; २१,२,१; २५,१,८;

४; प. ४,५; सं. २,१,१४; ४,१०;

† 'ऊर्व-' इति मुपा. । शाखाभेदाज्ज्ञेयोऽयं । तु. ऋ. ३,३०,१९ । ‡ 'ऊर्व-' इति मुपा. । 'ऊर्व-' इति  
वाहुचपाठः स एवाहतः । § √ऊह् ← √वह् इत्यर्वाभः । § 'अर्धत्' इति मुपा. चिन्त्यः C. ।

जै. ११७; १४३<sup>३</sup>; २१२; जैउ. ३,  
६, ८, ५; गो. २, २, ४; -तस्य शां.  
२५, २; शांआ. १, २; श. १, ३, ४,  
१६<sup>३</sup>; २, ३, ४, २९; ३, ७, ४, १; ८,  
२, ३; ५, ३, ४, १६; ७, ३, १, २३;  
१३, १, २, १; १४, ३, १, १८; का. १,  
४, १, २२; तै. १, २, १, १२; १३; ७,  
४, ३; २, ४, ३, ९; ४, ५<sup>३</sup>; ७, १०; ५,  
६, ३; ८, १, ३; ४, ४, ७; ८, १; ५; ३,  
६, ३, १; ४; ११, ३; ७, ७, २, ४;  
१२, १; ८, ३, २; ४; १२, ३, २; तैआ.  
१, २, ३, ९; २, ३, १; ६, १; ३, ११,  
४; ५; ११; १५, २; ४, ११, ४; ५,  
९, ६; १०, १, ४<sup>३</sup>; तां. १, १, २; २, २;  
५, १; ६, ५; २१, ३, ७; मं. १, ६,  
२८; जै. २०; जैउ. ३, ६, ८, १; ५;  
गो. १, २, ९; -तस्य तै. ३,  
७, ९, १; -ता तै. ३, ५, ७, ६; ६,  
१२, २; -ता: तैआ. ५, २, १२;  
-ताव तै. ३, ७, १२, २; -तास्य  
तैआ. ९, १०, ६; -ते तै. १, ५, ५, १<sup>३</sup>;  
३, ७, ७, ४; -तेन तै. १, २, १, १४;  
५, ५, १; ३; ५; ७; ७, ४, ४; २, १, १,  
१; ४, ४, ८<sup>३</sup>; ६, २, १<sup>३</sup>; २<sup>३</sup>; ३<sup>३</sup>; ७,  
१३, २; ८, ५; ६, ६; ३, ७, १२, १, २<sup>३</sup>;  
८, ३, ४; तैआ. २, ३, १<sup>३</sup>; तां. १८,  
२, ९; जै. १४३<sup>३</sup>.  
ऋत-ज्ञा(√जन्)- -जा: ऐ. ४,  
२०; श. ५, ४, ३, २२; ६, ७, ३, ११;  
तैआ. १०, १०, १; ५०, १; ६३, १.  
ऋत-ज्ञा(√ज्ञा)- -ज्ञा: श. ५, १,  
५, २४.  
?ऋतज्योतिष्टव् जै. २१२.  
ऋत-धामन्- -मा श. ९, ४, १, ७;  
तां. १, ४, ९; जै. ११४; -मानम्  
शां. २०, १.  
ऋत-निधन- -नम् तां. २१, २, ७;  
जैआ. २, १४, १; २, ३; -नेन तां.

२१, २, १.  
ऋत-पात्र- -म् तां १, २, ३.  
ऋत-पेय- -य: जै. १४३.  
ऋत-प्रजात(√जन्)- -त: ऐ.  
४, ११.  
ऋतयत्(√ऋतय, य्) - -यन्  
तैआ. ४, ५, २.  
ऋतयुक्- -यु: तै. २, ४, ५, १.  
ऋत-वादिन्- -दिभ्य: ऐ. १, २६;  
श. ३, ४, ३, २१; गो. २, २, ४.  
ऋतव्य, च्या(←ऋतु)- -व्य: श.  
६, ४, ४, १७<sup>३</sup>; ७, १, १, २८; ८, ३,  
२, ५<sup>३</sup>; ९; १३; ६, १, ४; ७, १, १<sup>३</sup>; २<sup>३</sup>;  
३<sup>३</sup>; २<sup>३</sup>; ९, ५, १, ५९<sup>३</sup>; १०, ४, ३, १६;  
५, ४, १५; -व्यानाम् श. ८, ६,  
१, ४; -व्याभि: श. ८, ७, १, ३;  
६; १३<sup>३</sup>; -व्याभ्य: श. ८, ३, २, १४;  
३, १२; -व्याभ्याम् श. ७, ४, २,  
३७; -व्ये श. ७, ३, २, २९<sup>३</sup>; ३८<sup>३</sup>;  
४, १, ३५; ८, २, १, १६<sup>३</sup>; ४, २, १४<sup>३</sup>;  
७, १, ९; १०; १०, ४, ३, १४; १५;  
१८; ५, ५, १०.  
ऋतव्य-व(त→ती)- -वत्य: श.  
१०, २, ६, १०.  
ऋत-श्री- -श्री: तै. ३, २, ९, १२.  
ऋत-सत्य- -त्याभ्याम् श. ११,  
२, ७, ९; -त्ये श. ११, २, ७, ९.  
ऋत-सुद्(√सद्)- -व ऐ. ४,  
२०<sup>३</sup>; श. ५, ४, ३, २२; ६, ७, ३, ११;  
तैआ. १०, १०, १; ५०, १.  
ऋत-सुदन- -म् श. ३, ३, ४, २९<sup>३</sup>;  
तै. ३, २, ९, १२.  
ऋत-सुदनी- -नी श. ३, ४, २९.  
ऋत-साप्- -प: तै. २, ८, ५, ५.  
ऋत-सामन्- -मानी आ. १,  
३२१.  
ऋत-स्पृश्- -शम् ऐआ. २, ३, ६.  
ऋतायव्(√ऋताय)- -यत्तै श.

७, ५, १, ४; १४, ९, ३, ११; तैआ.  
१०, १०, १; ४९, १; -यन् शां.  
२३, ३.  
ऋतायु- -यव: शां. २०, ४.  
ऋतायु(-तऽआऽ)- -युभ्याम् श.  
४, १, ४, १०<sup>३</sup>.  
ऋतावत्(-त+मतुप्)- -न्त: गो.  
१, ५, २१<sup>३</sup>.  
ऋतावन्(-त+वनिप्)- -वा ऐ. २,  
४०; ४१; श. ९, ४, ४, ५; तै. ३, ५,  
१२, १; १०, ४, ३; तैआ. ४, ११,  
६; सा. ४, १४; ७, १३<sup>३</sup>; -वानम्  
ऐ. ५, १९; श. ७, ३, १, ३४.  
ऋतावरी- -री श. १, ८, १, २९;  
तै. १, ४, ८, ३; ३, ५, ८, ३; ५, १३,  
३; -री: तै. ३, २, ३, १०; तैआ.  
४, २, ३.  
ऋतावृध्(-त+वृध्)- -ध: ऐ. ४,  
३१; शां. २६, १३; छ. ३, २, २, १९;  
९, १, २, १८<sup>३</sup>; २, ३, ४, २; तै. २, ५,  
८, ४; ६, ७, ३; १७, ३; ३, ६, २, २;  
-धा ऐ. ४, ३०; शां. २०, २; २२,  
१; -०धा ऐ. ४, ३१; श. ४, १, ४, ७;  
-ध ऐ. ५, २; ऐआ. १, ५, ३; शां. १९,  
९; २०, ४; २१, ४; २२, ५; २५, ९.  
ऋतापाह्(-त+सह्)- -पाद् श.  
९, ४, १, ७.  
ऋते-ज्ञा- -जा: तै. २, ८, २, १.  
ऋति- -ति: जै. २१२; -त्यै तै. ३,  
४, ७, १; १४, १.  
ऋतीपह्(-ति+सह्)- -हम् ऐआ.  
५, २, ४; तां. ११, ४, ३; गो. २, ४, २.  
ऋतु- -तव: ऐ. १, १; १३; १६; २३;  
३०; २, २९; ४१; ३, ६<sup>३</sup>; ४, १६;  
२५<sup>३</sup>; ५, २५; ६, २०<sup>३</sup>; ऐआ. १, ३,  
८; शां. १, ४<sup>३</sup>; ३, ४<sup>३</sup>; ५, ५, २; ७<sup>३</sup>;  
८, ८; ११, ६; १४, ५<sup>३</sup>; १५, २; १९,  
७; २३, १; २६, ७<sup>३</sup>; १६; २७, ५;

† 'ऋतं ज्योतिष्मत्' इति वा पाठः स्यादिति C. द्र. । ‡ '-त+णिच् भा., BW. । सा. इत्यस्येच्छायां  
णिच् क्यज्जेति सन्देहः । § पदद्वयविभागोऽप्रसन्नोह इति EGG. । † 'ऋतवा' इति मुपा. । ‡ 'ऋतावेति' वक्तव्ये  
'ऋताविति' मुपा. ।

२९, ६; ८; ३०, १०; शांआ.  
 ३, २; ७, २१; १०, ५; श. १, २, ५,  
 १२; ३, २, ८; ४, ७, ५, १०, ५, २,  
 १६; ३, १; ६, १, १, २; ७, ८; ७, २,  
 २१; २, १, १, १२; १३; २, २, ३;  
 ३, २६; ४, २, २४; ४, २२; २४;  
 २५; ६, १, ४; ३२; ४२; ३, १, ३,  
 १७; ४, ५, २, ३, १३; ३, ३, ५, ४, ३,  
 १७; ४, १७; १८; ६, ४, १९; ९, ४,  
 ११; ७, १, १, ३; १६; २, २, ७, ५, ९;  
 ३, १, ४; ३, १२; ४, १, २, ५, ५,  
 १२; ५, २, १, ४, ५, २, १, ५; ६, १,  
 २, १९; ३, ८, २, १, २, ५; २६; ३६;  
 २, ८; ३, १, २, ५; २, १०; ४, २, १०;  
 ५, १, १२; ४, ९; ६, १, १४; २, ७,  
 ७, १, १८; २४; २७; ८, १, १५, २,  
 ७, ७, १, १, ३४; ३५; ४३; २, ३,  
 ४, ९; ४, २६; ३, २, ९; ४, १, ३४;  
 २, २९; ८, १, ४, ८; २, १, १६; ३,  
 २, ५; ४, १, ११-१७; २१-२३;  
 २५; २८; २, १४; ४, ३, ८; ५,  
 २, १०; ४, ७, ६, ३, १२; ७, १, १, ३;  
 ९-११; ४, ९; ९, १, १, २६; २,  
 १८; ३१; २, १, १०; २, ६; ३, ४, १;  
 ४५; ३, १, १९; ३, १८; ४, १८; ४,  
 २, २४; २६; ३, ८; ११; ४, १४; ५,  
 २, ८; १०, २, ५, ७; ६, १; २; ७;  
 ४, ३, २१; ६, ४, १; ११, १, १, ५; ६,  
 ५; २, ६, ११; ७, २; ३२; ५, ४, ७;  
 १०; ११; ७, ४, ४; १२, १, ३, ११;  
 २, २, १; ६; १८; १९; ३, ९; ३, २,  
 १; ८, २, २९; ३०; ३३; ३४; ३५;  
 ३, १४; ३०; १३, १, ५, ६; ७, ३; २,  
 ८, ४; ३, २, १; ४, ४, ११; ५, ४,  
 २६; २८; ६, १, ७; ८, २, ६; १७, १,  
 १, २, ८; २, १४; ६, ८, ९; का. १,  
 १, १, ८; ९; ३, १; ८, २, २, २;  
 ३, ५; ६; ७; १२; २३; ३, ३, २०;  
 ४, १३; १४; ६, १, ३; २१; २८;  
 ४, ९; २, २, ३, ११; तै. १, ३, १०,  
 ४; ५; ४, १०, ८; ५, ५, ६; ६, ३, ८;

८, ८; ९, १०; २, १, ४, ६; २, ३, २;  
 ७; ११, ३; ३, २, २; ३; ६, ३; ७, १०,  
 २; ३, ३, ७, २; ८, ९; ७, ५, ८; ८,  
 १०, ३; १७, २; २०, २; ९, १, १, ६,  
 २; ९, १; १४, ४; १०, ९, ८; ११, १,  
 १५; १२, ९, ४; तैआ. १, ६, २; ८,  
 १; १४, ३; २, ८, १; ३, ७, ३; ११, ५;  
 ७, १९, १; २६, १; ५, ४, १२; ६, १;  
 ७, २; ९, ६; १०, १; १०, १, २;  
 ६४, १; तां. ७, ४, ११; १०, ३, १२;  
 १२, ९; १२, ४, ८; १३, २, ६; १६, १,  
 ८; १८, २, १४; ४, ११; १९, १, ८, ५;  
 २०, ५, ३; २१, ४, ७; १५, ५; २२, १,  
 २-४; २३, १५, ६; २२, २; ३;  
 २४, १, ४; १६, २; ३; २५, ३, २;  
 जै. ८८; १६८; १६९; जैउ. १, ६,  
 २, १; १५, १, ४; ३, ३, ४, २, ५, ५,  
 २; ४; प. २, १; २; ३, १; ७, ४; सं.  
 १, ५, १५; गो. १, ४, २४; ५, ५;  
 २३; २, १, २०; २४; ३, २; ७; ६, २;  
 ६; १२; १५; -तवे शा. २, ६, ४,  
 ९; का. १, ६, ४, ९; -तु. ऐ. ५,  
 ९; शां. १३, ९; २५, ८; ३०, ९;  
 शांआ. ३, २; ६; श. २, ६, ४, ९;  
 ५, ४, १, ३-६; ६, २, २, ३५;  
 ७, ४, २, २९-३१; ८, २, १, १६-  
 १८; ३, २, ५; ६; ४, २, १४; १५;  
 १६; ५, ४, ७; ८; ९; ७, १, ६; ७;  
 ८; १०, ४, ५, २; १३, ४, १, २; ३;  
 ६, १, १०; ११; का. १, ६, ३, १;  
 ४, ९; तै. १, १, २, ६; ७; ३, १०, ४;  
 १०; ४, १०, १०; ३, ५, १२, १; १०,  
 १, ४; ९, ८; १०, ४; तैआ. १, ३,  
 २; ५, १२, २; तां. ६, १, ६; ८;  
 १०; १०, १२, ८; २१, १५, २; गो.  
 २, ३, ८; ४, १७; ६, १०; -तुना ऐ.  
 २, २९; शां. ११, ७; १३, ९;  
 २५, ८; ३०, ९; १०; श. ७, ३, १,  
 १०-१२; तै. २, ६, १९, १; २;  
 ७, १२, १; तैआ. १, ३, २; गो. २,  
 ३, ७; -तुभि: ऐ. १, १३; २, २९;

शां. ७, १०; १३, ९; श. २, ४, ४,  
 २४; ७, १, १, ३; ३, १, १०; १२;  
 ६, १, २, १८; ७, १, १८; ७, १, १,  
 ४३; ४, २, ३१; ८, २, २, ७, ८;  
 ७, १, ३; ६; ९, ३, ४, १८; १०, २,  
 ६, २; ४, २, १९; १३, २, ८, ४;  
 ८, २, ३; का. १, १, ४, २६; तै. २,  
 ३, ३, २; ४, ५, ७; ८, ३; ५, ८, ३; ३,  
 ९, ६, २; ९, ३; तैआ. ३, ११, ५;  
 ५, ७, २; ९, ६; ६, १०, १; तां. १०,  
 ३, १२; १२, ४, ९; गो. २, ३, ७;  
 -तुम्य: ऐ. १, २, ३; शां. १, ४;  
 श. १, ३, २, ६; ७; ८; ५, ३, ३;  
 २, २, ३, २६; ७, ४, १, २; ७, ४, २,  
 ३१; का. १, २, ३, ६; १२; २३; तै.  
 ३, १, ६, १; तैआ. १, ३, २, २; ५, ६,  
 २; सं. १, ५, १५; गो. २, २, ७;  
 -तुम शां. ३, ४; ११, ७; १३, ९;  
 ३०, १०; श. ६, २, २, ३५; ७, ४,  
 २, २९; ८, १, १, ५; ८; २, २, ५; ८;  
 २, १, १६; ३, २, ५; ६; ४, २, १४; ७,  
 १, ४; ६; गो. १, १, १७; १९; २०;  
 २, १५; २, ३, ८; -तुषु ऐ. १, २४;  
 ३, ६; ७, २५; शां. २९, ६; श.  
 १, ६, १, ८; ७, २, २, १; २, ४, ४, २५;  
 ६, १, ४, २; ७, २, ५, ९; ७, ४, २, ३७;  
 ८, ३, २, १४; ३, १२; ९, १, २, १८;  
 ३, १, २१; १०, २, ४, ५, ५, ७; १४;  
 १५; ६, ८; ११, १, १, ६; १२, ८, ३,  
 ३०; १३, १, ५, ६; ३, २, १; ५, ४,  
 २८; ८, २, ६; ३, ७; का. १, १, ३,  
 २; ३, ३, २०; ४, १, ३; ६, १, २८;  
 तै. १, ३, १, १; २, २, ३, ६; ७,  
 १०, २; ३, ९, ९, १; १०, १०, ४;  
 ११, १, १६, तैआ. ५, ४, १२; तां.  
 ७, १, १०; ४, ११; १०, ३, १२; १६,  
 १, ८; २०, ९, २; २२, १, ३; २३,  
 २२, ३; २४, १६, ३; २५, ३, २; प.  
 २, १, २; गो. २, ३, २; ६, १२;  
 -तु शा. ५, ४, १, ७; ७, ४, २, २९;  
 ८, २, १, १६; ३, २, ५-८, ४, २, १४;



६, १, १६-२०; ७, १, ५<sup>३</sup>; ६<sup>३</sup>; १०,  
४, ५, २; १३, ६, १, १०; ११; तै.  
१, २, १, १८; तैआ. ५, ६, ५; ६<sup>३</sup>; ७<sup>३</sup>;  
तां. ५, ९, ४; ५; गो. १, १, २१;  
-त्तृ ए. १, २३; २, २९<sup>३</sup>; ४१<sup>३</sup>; ३,  
६<sup>३</sup>; ४, १७; २५; ५, ९; शां. १, २;  
३, ४; ५; ५, २; शांआ. १०, ५; श.  
१, ३, ४, ७; ५, ३, ३<sup>३</sup>; ६, १, ५; ६;  
२, २, ३, २६; ६, १, ३२<sup>३</sup>; ४, ३, १,  
३; ६; ८; ५, ४, १, ८<sup>३</sup>; ५, १, २, २, १;  
५; ६, ७, ४, ७; ७, ४, २, २९; ३१;  
८, २, १, १६; २, ८; ३, २, ५; ४, १,  
१९; २, १४; ७, १, १; ९-११;  
१०, ४, ३, १२; ११, १, ६, ५; १२,  
१, ३, ११; ४, ४, १; ८, २, २९; ३३<sup>३</sup>;  
३४<sup>३</sup>; ३, १४; १३, ३, २, १; का. १,  
१, ३, २<sup>३</sup>; २, ३, २; ६; ९; १२; २३<sup>३</sup>;  
३, ४, १४; ६, १, २१<sup>३</sup>; तै. १, १, ६,  
१०; ३, १०, ४; ५; ४, १०, १०; ६,  
३, ८; ८, ८; ९, १०; ८, ४, ३<sup>३</sup>; २,  
१, ४, ६; २, ३, ४; ९, ७; ३, २, २; ५,  
३<sup>३</sup>; ४, १, १०; ७, १२, २; ८, ९, ३;  
३, १, ६, १<sup>३</sup>; ३, ७, २; ८, ९; ५, ८, ५;  
६, ११, ४; ८, १७, २; ९, ९; ११४,  
४; १२, ८, ३; तैआ. १, ७, ५; ३, ७,  
३; ५, ९, १०; तां. ४, १, १०; १३,  
४, २; जै. १५५; जैउ. १, ३, २, ७;  
१५, १, ४; ३, ५, १, १<sup>३</sup>; गो. १, १,  
३९; २, १, ४; २०; २, ७; ३, ७<sup>३</sup>; ६,  
१०; १२; -त्तृनाम् ऐ. ६, २०;  
ऐआ. १, ३, ८; शां. १०, १; २२,  
१; २; ५; ९; २३, ३; ८; श. १, ५,  
३, १३; ८, ७, १, ४; का. १, ३, ४,  
१४; -त्तृनाम् श. २, ४, ४, २५; ५,  
४, १, ८; ९, ३, ३, १८; १०, ४, ३,  
१९; ११, २, ७, २; १२, १, ३, ११;  
८, २, ३५; १३, १, २, २; का. १, २,  
३, ५; तै. १, १, २, ६; ४, १०, ८; ६,  
९, ४; ३, ८, ३, ३; १०, १०, ४<sup>३</sup>; ११,  
१, १४; तैआ. १, ३, ३; ७, ६; तां. ६,

१, ६; १०, १२, ९<sup>३</sup>; १२, ४, ८; ७, ९;  
१५, १, ९; जैउ. १, १२, १, ३; आ.  
२, २५, ६; मं. २, १, ११; गो. १,  
४, २४; ५, १६-१९; २, ३, २; ६, २;  
-तो: ऐ. ५, ९; शां. ११, ७; ३०,  
१०; श. ८, १, १, ५; ८; २, २; ५; ८;  
३, २, ६<sup>३</sup>; गो. २, ६, १०; -तौ  
शां. १, ३; श. २, ६, ४, ९; ८, ३,  
२, ५<sup>३</sup>; ७, १, ४; १०, २, ५, ९<sup>३</sup>-१४<sup>३</sup>;  
१५; १३, ४, १, २; का. १, ६, ४,  
९; तै. १, १, २, ६-८; ६, ८, ३; २,  
४, ८, २; सा. ३, ८, ३; गो. २, ६, ६;  
-त्वो: श. ८, ७, १, ६१.  
ऋतु-का(म्य→)म्या(√कम्)-  
-म्या: गो. १, २, ७<sup>३</sup>.  
ऋतु-ग्रह(√ग्रह)- -हाणाम् श.  
४, ३, १, २१; -हान् श. ४, ३, १,  
२२; २३; २५; ३, १२, ४, १, २; -है:  
श. ४, ३, १, ३<sup>३</sup>; ४<sup>३</sup>.  
ऋतु-था तै. ३, ६, २, २; ३, ४;  
गो. २, ३, ८.  
ऋतु-दीक्षा(√दीक्ष)- -क्षा तै. ३,  
८, १७, २.  
ऋतु-पति- -पते तै. ३, ५, ७, ५;  
६, ११, ४.  
ऋतु-पशु- -शुभि: श. १३, ५, ४,  
२८; -शूत् तै. ३, ९, ९, ३.  
ऋतु-पात्र- -त्रम् श. ४, ५, ५, ८<sup>३</sup>;  
१२; -त्राभ्याम् श. ४, ३, ३,  
१२<sup>३</sup>; ४, १, २<sup>३</sup>; -त्रे श. ४, ३,  
३, ६; तै. १, ५, ४, २.  
ऋतु-प्रेष- -पा: ऐ. ५, ९; गो. २,  
६, १०; -पाणाम् शां. २८, ८;  
-पान् शां. २८, ८; -पै: ऐ. ५,  
९<sup>३</sup>; गो. २, ६, १०<sup>३</sup>.  
ऋतु-भाजू- -जम् श. १०, ४, ४, ४.  
ऋतु-मण्डल- -लानि तैआ. १,  
६, ३.  
ऋतु-मत्- -मत: तै. २, ६, १६, १;  
-मन्ति तां. १४, १२, ९<sup>३</sup>.

ऋतु-मती- -ती गो. १, ३, २३;  
-मत्या शां. ७, १०.  
ऋतु-म(य→)यी- -य्याम् श. ८,  
५, २, १०.  
ऋतु-मुख- -खानि श. १, ६, ३,  
५; -खेड-खे तै. २, ३, २, २.  
ऋतु-याज- -जा: ऐ. २, २९<sup>३</sup>; ३,  
५०; शां. १३, ९<sup>३</sup>; गो. २, ३, ७<sup>३</sup>;  
-जान् ऐ. ५, ९; गो. २, ६, १०;  
-जानाम् ऐ. २, २९<sup>३</sup>; -जै: ऐ.  
२, २९; शां. १३, ९; गो. २, ३, ७.  
ऋतु-ल- -लम् तै. ३, ४, १३, ११.  
ऋतु-लक्षण- -म् तैआ. १, २, ३.  
ऋतु-लोका- -का: श. १०, ४,  
३, १९.  
ऋतु-शस्(ः)ऐ. ४, १६<sup>३</sup>; शां. १३, ९;  
२६, ६; श. ७, ५, २, १९<sup>३</sup>; तै. ३,  
७, ११, ५; जै. ८८.  
ऋतुष्टा-यज्ञायजीय- -म् आ. २,  
१९, ९; जैआ. २, ८, १-३.  
ऋतु-सन्धि- -न्धय: जै. १६८;  
-न्धिषु शां. ५, १<sup>३</sup>; गो. २, १, १९<sup>३</sup>.  
ऋतु-सहस्र- -स्रेणऽ-स्रेण श.  
१०, ४, ४, ४.  
ऋतु-सामन्- -म आ. जैआ. १,  
२२१; -मनी आ. जैआ. १, ६४;  
३२१.  
ऋत्व- -त्वम् तां. १०, ३, १; -त्वात्  
तां. १०, ३, १. ऋत्वव्य- ऋत द्र.  
ऋत्विज्(न्तु√यज्)- -क्, ग् ऐ. ८,  
१०; ११; श. ४, ३, ४, ३; ५, ८, १३; तै.  
२, ३, ६, १; -क्षु श. १२, ८, ३, ३०;  
-भि: श. १२, ८, १, २; २, २९; जैउ.  
३, ४, ३, ४; गो. २, २, ५; -भ्य:  
ऐ. ६, २४; शां. १८, १२; श. ४, ३,  
४, ५; तै. १, ३, ८, ४; ३, ३, ८; जैउ.  
३, ४, ३, ५; गो. २, ३, १८; -ज:  
ऐ. १, ३; ३, ४६; ५, ९; २३; ६, २;  
३; १४; ७, १७; ८, ११; शां. ३, ८;  
६, ११<sup>३</sup>; ७, ५; २९, १; श. १, ३, १,

२६;५,२,७; १५;६,१, २०;९,१,  
 २; २,२,२,७; ३,१,१, ५;३,२४;  
 २,३,२९;२२; ४,३, १४; ५,२,  
 ९;४,१,२,१०; २,५, ४;१०; ८,  
 ६,१,११;९,५,२,१६; १०,३,४,  
 १;४,१,१९; ११,२,७,२; १२,८,  
 १,२;१७;२,२९; २९; ३०;३६;  
 ३,२६;३०;९,१, ११; १३, ४,१,  
 ४;६; १४,१,१, ३२; का. १,१,  
 ४,३;२,२,५,५,२,१५; तै. १, ४,  
 ७,७;२,३,६, २;३;४, ७, ११;३,  
 ३,८,७,५,७,५;६, ११,४;७,८,३;  
 ८,१,२; तैआ. १, ७,५; ५,४,६;  
 ६,१०; तां. १,५,५,५,६,१; ६,४,  
 १४;१५,५,१६; १०,३,१;१८,५,  
 १५;७, ६; प. २,९; १०; ३,८;  
 जैउ. ३,४,५,७; गो. १, १,१३;  
 १४;२८;२,१०;१४; ३,२;३;२,  
 २,४; ३,८; ५,८;६, १०; -जम्  
 श. १०,४,१,१९; गो. २,१,२९;  
 -जा श. ९,५, १, ६२; १४,६,  
 १,५-८; तां. ४,२,३; १३, ८,५;  
 -जाम् ऐ. ५, ३४; शां. २६, ५;  
 २७,१;२८,३; श. ३, ४, ३,१८;  
 ४,३,४,५,५,१,२,१९; १४,२,२,  
 १९; तां. १०, ३,१; १८,१,२३;  
 प. २,५-८;१०; गो. १, १, १३;  
 १४;३,१-४;५,२५;२,२,५; -जि  
 ऐ. २,३२;४,२५; -जे ऐ. २,३२.  
 ऋत्विक्-त्व- -म् तां. १०,३,१.  
 ऋत्विज्यजमान-विमान- -नात्  
 गो.२,२,५.  
 ऋत्विज्य- -यः ऐ.२,१८;श.२,३,  
 ४,१३;६,४,४, १७; ७,१,१,२८;  
 ८,६,३,३४; का. १,४,१,११; तै.  
 १,२,१,१६; २,४,३,१०; ५,८,७;  
 ३,७,९,५;६; -यौ तै.३,७,८,३.  
 ऋत्विज्य-वती- -तीः तै. १,२,  
 १,१४.

ऋत्विज्य- -म् तां. ७,८,१.  
 ऋत्वा श. १४,४,१,८; जैउ. १,१,  
 ७,६; १८, ५,७;८; २,२,१,१२;  
 १३;४, ३,३; ऋत्वाऽइव श. ७,  
 ३,२,१४.  
 ऋक्वण-वही- -हीम् ऐ. ५, ९; गो.  
 २,६,१०.  
 ऋ(क्ष→)क्षा- -क्षा तै. ३,१,४,५.  
 रऋक्ष- -क्षः जै. २०८; -क्षम् जै.  
 २०८; -क्षाः श. २,१,२,४; का.  
 १,१,२,२; तैआ. १, ११, २; जै.  
 १५०; -क्षानाम् श. २,१,२,४;  
 का. १,१,२,२.  
 ऋक्षीका- -काः श. १३,२,४,२;४;  
 तै. ३,९, १,३; ४; जै. १५०;  
 -काभ्यः तै. ३,४,५,१.  
 ऋच्(√ऋच्→√अर्च्)- -क्,ग् ऐ.१,  
 ४;१३; १६; १७;२५; २८;२९;  
 ३०;२,२;३,२४;३५;८,२७;ऐआ.  
 १,३,१,२,२,२;३,६;शां.७,१०;  
 ८,९;१३,२;४;१४,३;२२,१;२६,  
 १४; शांआ.४,६; श.१,६,३,२९;  
 ३०; ३,९,४, २५; ४,३, २,३;६,  
 ५,१,२; ७,५,१,४;२१; २,१२;  
 २५; ९,३, ३, १४; १०,१,१,६;  
 २,४,६;५,२, २१; १२, ५,२, ४;  
 १४, ९,४, १९; का. १, ४,३, ४;  
 तैआ. ८,३,१; तां. ४,३,५; १३,  
 १२,१३; जै. २५; १७४; जैउ.  
 १, २,२, १;२; ४, २, १; १०;३,  
 १;६,२, ९; ८,१, ८; २,२; १७,  
 १,४; २, २; १८,१, २; २,२; प.  
 १, २; ४; सा. १, १,१०; १२;  
 गो. १, १, २२-२४; २, २, ६;  
 ३, २०; ४, २; -ञ् ऐ. ५, २३;  
 शां. ६,११;१८,३;२७,४; श. ४,  
 ६,९, १७; तां. १५, १०, ५; जै.  
 १४६; -ग्भिः ऐ. ६, १; शां. ६,  
 ११; ११,७; २६,१४; २८,१; श.

१, ४,१, ११; ९,१, ३;३,८; ५,  
 ५,४,२८;५,५; ७,२,४, १५;१६;  
 २१;२२;२५; ९,२,२, ६; १०,१,  
 १,५;३,६,१३; ४,१,१३; १२,८,  
 ३,१३;३०; १४,६,१,९; का. १,  
 १,४,४;२६; तै. २,२,६,१;३;६,  
 ५,८; ३, १२,९,१; तां. ४, ९,४;  
 ९,८,७; जै. २०;५३;१९०;१९९;  
 गो. १,२, १६; २१;५, २४;२५;  
 २,२,१४; -ग्भ्यः श. ४, २, ३,  
 ७; नै. ३,१२,९,१; २; प. १, ५;  
 -ग्भ्याम् ऐ. ३, ४७; ४८; श. ३,  
 ५,३,१५; ४,३,४, ८; तैआ. ५,  
 ९, ११; -चः ऐ. ३, ५०; ७,१८;  
 ८,१२;१७; ऐआ. १,३,२;२,२,  
 २;३,२,६; शां. ६,१०;८,६;८;  
 ९,४;१२,५;२३,२; शांआ. २,२;  
 ३,५;६;१६; ३,५; ४,८; ८,११;  
 श.४,४,१,१३;६,७,१;३,५;१९;  
 ९,२०; ५,५,५,१; ६,५,३,४; ८,  
 १,३,३, ९,२,३,११; १०, १,१,  
 ५,४,१,१३; २,२३;५, १,३,५;  
 २,१;६,५,५; ११,५, ६,४; ७,५;  
 १२,८,३,३०; १४, ८, ५,२; तै.  
 १,२,१,२६;३,१,४; २, २, ४,३;  
 ६,५,८;३,७,६,१८; ७,८;१२,८,  
 १; तैआ. ३,१२,४;७,५,२; १०,  
 १३,१; तां. ७,१,१०;७,१; ८,१;  
 ७; ८,२४; ९,८,९; १५, १०,७;  
 २३,१६,६; जै. २०;३७;५३;६२,  
 १०५; १०७; ११७; १९०;१९९;  
 जैउ. १, ३,३, ३; ४, १,६; ५,  
 १,५; ८,१,८; २,२;६; १६,२,१;  
 १७,२, २; १८,२, ३;७; ३,७,१,  
 १०; आ. १,३६९; गो. १,१,२२;  
 २,८;५,२४; २५; २,२,२४; -च्  
 श. ३,९, ४, २५; ४,६, ७, ११;  
 १२; ८,१,३,५; ११, ५,६,४;७;  
 ६; १३,४,३, ३; तै. ३, १०, ९,

† 'ऋक्-वतीम्' इति मुपा. 'वृ(ऋ)क्वणो वहो यस्याः सा ऋक्वणवही ।' '√वृ(ऋ)जो भङ्गे' इत्यस्येति' सा. ।  
 'रिक्त-वतीम्' इति सुतर्कः शोध इत्यस्मान्भाति ।

१४; तैआ. २, ९, १; १०, १; ११, १; -चःऽइव ष. १, २; -चम् ऐ. २, १६; २२; ३, ३; ७; ११; ३८; ७, ५; ८, १२; ऐआ. ३, २, ५; शां. ३, ९; ५, ७; ६, १२; ९, ५; १२, ५; १८, ६; २६, ५; १४; श. १, १, ४, ९; ४, १, २; ६, ३, २९; ३०; ४०; ३, २, १, ३८; ४, ६, ७, ११; १०, १, ३, ८; ११, ५, ४, १८; ७, १०; १३, १, ८, १; २, ९, ९, ५, २, ९; ८, ४, ७; का. २, १, ३, १३; तै. ३, ९, ७, ५; तैआ. २, १०, १; तां. ४, ३, ६; जै. ३४; ९३; १८१; १८६; जैच. १, ४, ३, ३; १४, ४, १; ३, ६, ८, ५; सा. ३, ९, १; ष. १, ६; २, १; गो. २, ३, ३; -चम्ऽचम् शां. ३०, ४; -चा ऐ. १, १२; २, १६; १८; २०; ३, ७; ३४; ४, ७, ५, ३२; ३३; ६, १४; ७, ५; १६; १७; ३३; ८, १२; १७; ऐआ. १, ३, २; ४, २; २, ३, ६; शां. २, ७; ६, १०; ११; १२; १०, ३; १३, ३; ९; १८, ८; १४; २४, ३; ४; २६, ५; ६; २८, ५; शांआ. ७, १४; १६; १९; २१; ८, ३; ४; ५; १२, ८; १३, १; श. १, ४, १, ३, ५; ५, २, ३०; ६, ३, ४०; २, ५, १, २; ३, ६, ३, १६; ४, १, ५, १७; ५, १, १६; १६; ३, ४; १९; ५, ५, १, २०; ८, १, ३, ३; ९, ४, २, १५; १६; ५, ६, ४८; १०, २, ६, ६; ४, ५, ५, १, १, २, २, १; १८; ११, ८, ७; १२, ४, १, ४; ५; ८, ३, १०; १४, ७, २, २८; का. १, १, ४, ५; १०; ४, ३, २; तै. १, ३, ३, २; १०, १०; ४, ३, ६; ७, ६, ४; ८, ५, ६; २, १, ९, १, २, ५, ४; ७, ४, १; ५, २; ३, २, ५, ३; ७,

६; ३, २, १; ४, ६; ९, ८; ७, २, १; २; ५; ६, १३; १४, १; तैआ. २, ११, १; १०, १३, १; तां. ४, ३, ४; ५; १०, ९, १; १२, ६, ८; १५, ५, २६; ष. १, ५; ६; जै. १०६; जैच. १, १, ७, ३; २, १०; १२; ९, २, ७; १०, १, ११; १२, ४, ६; ५; ६; १३, २, ४; १४, २, १२; ३, ६, ६, ७; ७, १, ६; गो. १, १, ९; १२; २२; ३९; २, १; ७; ९; १५-१७; २०; २१; २३; ३, २; ९; ४, १७; २, ३, ४; ८; ९; १३-१५; २३; ४, ६; १५; १६; १७; ६, ५; -चाऽचा तां. ११, १, ६; -चाम् शां. १, ४; ६, १०; १६, ९; १८, ३; शांआ. २, १०; १४, १; श. १, १, ४, २; ३, २, १, ५; ५, ५, ५, ९; ९, ५, २, १२; १०, ५, २, १; १३, ४, ३, ३; का. २, १, ३, ८; तै. ३, १२, ९, १; तैआ. १०, १३, १; जैच. ४, ११, ३, १२; गो. १, १, २९; २, ९; २४; ३, १; ३; -चि ऐ. २, १६; ७, १६; शां. ६, १२; श. ४, ३, २, ३; ५; ४, १, १५; ८, १, ३, ३; ९, ५, २, ३; तां. १, ५, १७; ५, ४, ६; जैच. १, ४, २, ४; ५; ४, ८; १४, २, ६; सा. १, १, १२; गो. १, १, ९; १३; २, २, १; ५, १०; -चिऽचि ऐ. ७, १६; -चि च. ७, ५, २, १२; -चोः तां. ७, ७, २; १५, १०, ८; -चौ तै. १, २, २, २.

ऋक्सुः) ऐ. ५, ३२; ३४; श. ४, १, १, ७; ४, १, ११; ६, २, १, ५, १, १, १०; १०, ४, १, ४; १५; २१; २२; २३; ५, ८, ५; ६; जैच. ३, ४, ३, १; दै. १, २४; ष. १, ५; गो. १, ३, ३.

ऋक्-स्था- -स्थाः तां. १६, ८, ४.

ऋक्पद- -दानि जैच. १, ४, १, ५; ६;

ऋक्-भिः ऐ. ३, ३८; शां. १६, ९. ऋक्शस्ः) ऐ. ६, २४; २८; गो. २, ६, ८; -क्याः ऐ. ६, २.

ऋक्-श्लोक- -केन शांआ. ३, ६.

ऋक्-सम- -म् श. ८, १, २, २.

ऋक्-सम्मित- -ताः शां. ११, १.

ऋक्-साम्(←मन्)- -मयोः श. ६,

७, १, ७; ८, १, ३, ५; १०, ३, ५, २;

तै. २, ७, ३, ३; ३, ८, २, २; जैआ.

१, ३, ६; -मात् श. ८, १, २,

२; -मानि श. ९, ४, १, १२;

दै. १, ६; -माभ्याम् श. ३, १, १,

१२; ४, ३, ६; ६, ७, ३; ६, ७, १,

७; १०, १, १, ४; तै. १, ४, ४, ९;

-मे ऐ. २, २४; श. ४, ४, ३, ६;

६, ७, १, ७; १०, १, १, ६; ३, ५, २;

५, २, २२; तै. १, ४, ४, ९; ६, ३, ९;

जैच. १, १७, २, ३; १८, १, १; ३,

६, ६, १; म्ने. २, ३, ९; -मैः

श. ९, ४, १, १२.

ऋक्-सामन्- -मनी जैच. २, १,

२, १०; -स्रोः जैच. २, १, २,

९; १०.

ऋक्-स्तोम- -मम् शां. २६, १४.

ऋग(←ऽअ-)-न्त- -न्ते शां. ३, ५.

ऋग(←ऽअ-)-शीति- -तयः श. ९,

५, १, ६; -तीः श. ९, ५, १, ६३.

ऋग्भूत- -वम् गो. १, १, ९.

ऋग्म- -ग्मेभ्यः ऐ. ५, ९; गो. २,

६, १०.

ऋग्मिष,ग्मी- -ग्मिषम् ऐ. ५, १७;

शां. २५, ६; २६, ९.

ऋग्यजुःसामन्- -मानि गो. १, १, २८.

ऋग्यजुःसाम-गति- -तिः ष. ४, ७.

ऋग्यजुःसाम-ग्राह्या(←ऽअऽअ-)-

न्वित- -ताः १ दै. २, ३.

ऋग्यजुःसामा(←मऽअ)-यवन्-

-वाणि गो. १, १, २७.

† 'ऋजि' इति कालिमुपा. † 'ऋग्मयाः' इति मुपा. † 'ऋक्स्तामयोरिति मुपा. † 'अद्भूतम्' इति कालि. मुपा. † 'अद्भूतम्' इत्यस्मान् भाति † 'ऋचो मयद् इकारागमथेति सा., अर्वायश्च ? † 'ऋग्मी'-(ऋ+म+ऋ+ऋ) इति सा.द. ऋ.द. †

ऋग्याज्य, ज्या(√यजू)- ज्याः शां.  
 ८, २; -ज्यौ शां. ८, २.  
 ऋग्विद्(√ग्विद्)- दम् गो. १,  
 २, २४<sup>३</sup>; ३, १.  
 ऋग्वेद- दः ऐ. ५, ३२; ऐआ. १,  
 ३, २; श. ११, ५, ८, ३; १२, ३, ४,  
 ९; १४, ४, ३, १२; ५, ४, १०<sup>१</sup>;  
 ६, १०, ६; ष. १, ५; ४, १; जैज. ३,  
 ४, १, ७; गो. १, ५, १५; -दम्  
 ऐआ. ३, २, ३; शांआ. ८, ३; श.  
 ११, ५, ८, ६; ष. १, ५; गो. १, १,  
 ६<sup>३</sup>; १७; ५, १६; -दस्य ऐआ. ३,  
 २, ५; शांआ. ८, ८; जैज. १, १,  
 १, ३; गो. १, ५, २५<sup>३</sup>; -दाव ऐ.  
 ५, ३२; श. ११, ५, ८, ४; जैज.  
 ३, ४, १, ८; ष. ४, १; गो. १, १, ६;  
 -दे गो. १, १, २५; -देन श.  
 ११, ५, ८, ४; ६.  
 ऋद्(ग्)-मन्त्र- न्त्रे ष. १, २.  
 ऋद्(ग्)-मय- यः ऐ. १, २२;  
 श. ११, २, ६, १३; गो. २, २, ६;  
 -यम् शांआ. १, १; ४, ६; श. ४, ३, ४,  
 ५; १०, ५, १, ५; -ये शांआ. ४, ६.  
 ऋद्(ग्)-मूर्ति- तिः शांआ. ३, ७;  
 ऋजिधन्- श्वा जै. १४३<sup>३</sup>.  
 ऋजीप- षम् श. ४, ४, ५, २०; तै.  
 २, ५, ४, ३; ष. ३, १; -षत्य श.  
 ४, ४, ५, ३<sup>३</sup>; १६; १७; -षे तै.  
 १, ४, ७, ४; जै. १२७; -षेण तै.  
 २, १, १, १; ६, २, १.  
 ऋजीपिन्- पिणः ऐआ. ५, २, ३; तै.  
 २, ५, ५, ४; -पिन् शांआ. ४, ११;  
 -पी ऐ. ५, २१; ६, ११; १८; ऐआ.  
 ५, २, १; शां. २५, ७; ८; २६, १६;  
 तै. २, ५, ८, १; तैआ. १०, १, ९;  
 गो. २, २, २१; ४, २९; ५, १५.  
 ऋजु- जवे श. १४, १, २, २२<sup>३</sup>; तैआ.  
 ४, ३, ३; ५, ३, ७; -जुः श. ७, ५,  
 २, ११; १४, १, २, २२<sup>३</sup>; तैआ. ५,

३, ७; -जुनि श. १०, २, १, ९;  
 ऋजु-कर्म(→मन्+अच्)- -र्मम् तै.  
 ३, ३, ७, १०; -र्मं तै. ३, ३,  
 ७, १०.  
 ऋजु-क्लृप्त(√क्लृप्)- सम् ऐ. २,  
 ३३; ३, ३.  
 ऋजु-ऋतु- तुः तै. २, ४, ४, ७.  
 ऋजु-धा ऐ. १, २८; तै. २, २, ८, २.  
 ऋजु-नीति- ती ऐ. ६, ६; शां.  
 २६, १०; गो. २, ५, १२.  
 ऋज्वा(-जुऽआ)लिखि( त→ )ता-  
 -ताः श. १०, २, १, ८; ९.  
 √ऋञ्ज्, ऋञ्जते तै. १, २, १, १२;  
 ऋञ्जसे ऐआ. ४, १, १<sup>३</sup>.  
 √ऋण्, ऋणवति तै. २, ५, ५, ४,  
 ऋणवः १ तैआ. २, ४, १.  
 ऋण- णम् ऐ. ७, १३; श. १, १, २,  
 १९; ७, २, १-६; ३, ६, २, १६; का.  
 २, १, २, १४; तै. १, ६, ५, ५; ३,  
 ७, १२, ३; तैआ. २, ४, १; ६, १; ७,  
 १; -णान् तैआ. २, ४, १; -णानि  
 तै. ३, ७, १२, ३; तैआ. २, ४, १.  
 ऋण-च्युत्- -तम् ऐ. ५, १२.  
 ऋण-या- -याः ऐ. ८, ११.  
 √ऋत्, ऋतीयते श. ३, ४, २, ३;  
 ऋतीयन्ते श. ८, ६, १, १६;  
 ऋतीयेत श. १३, ४, २, ३;  
 ऋतीयेरन् श. ३, ४, २, ३<sup>३</sup>.  
 ऋतीयमा(न→)ना- -माने श. ३,  
 ६, २, ३.  
 ऋते ऐ. १, २७; ऐआ. ३, २, २<sup>३</sup>; शां.  
 २, ७<sup>३</sup>; १८, १०<sup>३</sup>; शांआ. २, १७; ८,  
 २<sup>३</sup>; ११; श. २, २, ४, १३; ३, ४,  
 १, ११; ७, ३, १; ४, १, ४, २; ३;  
 ७, ३, १, ४५; ९, २, १, १५<sup>३</sup>;  
 १०, ५, ३, ८<sup>३</sup>; ११, १, ६, २९; १३,  
 ३, ८, ६; १४, २, २, ८; ८, १३, १<sup>३</sup>;  
 ९, २, ८-१३; तै. २, ७, ४, १; १७;  
 १; तैआ. ४, २०, १; तां. १६,

८, ९<sup>३</sup>; जैज. १, ६, २, ९; गो. २,  
 १, १७. ऋत- √ऋ द्र.  
 ऋते-गु ॥ -गु, गुः का. १, २, ४, १०.  
 ऋते-रक्षस्- -क्षाः ऐ. २, ७.  
 ऋत-, ऋतयू-, ऋतव्य-, ऋतायत्-,  
 ऋति-, ऋतु- ऋत्वा, ऋत्विज्-,  
 ऋत्विय-, ऋत्वय- √ऋ गद्र.  
 √ऋध्, ऋधते जै. १५६<sup>१</sup>; ऋध्नोति ऐ.  
 १, ११; ३०; ४, २३; श. १३, ५,  
 १, ३; ३, ९; १०; तै. १, ८, ८, ४; २,  
 ३, ५, ४; ३, १, ४, ८; ३, ८, ९; ११,  
 ९, ३; ऋध्नोति तै. १, १, २, २; ५, १;  
 १०, ६; २, ३, १, २; ३, ९, ८, १;  
 तां. २, १, ३; ६, ३; ७, ३; १२, २;  
 १५, २; ३, २, २; ५, २; १५, १०,  
 ९; १७, ८, ३; १८, १०, ५<sup>३</sup>; २५,  
 १४, २; जै. १३९; १५३; जैज.  
 १, १२, ३, २-७; ३, ४, ५, ५; गो.  
 २, ४, १८<sup>३</sup>; ऋध्नुवन्ति ऐ. १, १,  
 शां. २५, २; २६, १<sup>३</sup>; १५; तां.  
 ४, १, ६; ६, ९-२१; २३, १,  
 ५; २३, २; ६; २४, ४, २; ३;  
 १२, ४, १८, ९; २५, ५, ३; ६,  
 ४; ७, २; १७, ४; १८, ७; जै.  
 ७२; ऋधत् तै. ३, ५, १०, ४;  
 ऋध्नुवत् तै. ३, ९, ८, १; तां. ८, ९;  
 २१; ऋध्नुवात् जै. ७२; ऋध्नुवाम  
 शां. ११, ८; २७, ६; जै. १४७;  
 आध्नुव् ऐ. ४, २३; तै. १, १, ५, १;  
 ३, २, २, ७; ११, ९, ३; तां. २५, ७,  
 २; जै. १३९; गो. १, ३, १५; २,  
 २, १; आध्नुताम् तै. २, १, ९, २;  
 जै. १३२; आध्नुवन् तै. २, ३,  
 ५, १<sup>३</sup>; २<sup>३</sup>; ३, १, ४, ८; ९, ८, १;  
 तां. ६, ९, १७; २१; १७, १, १७<sup>३</sup>;  
 २०, १५, १; २२, १, ४; ४, २; २३,  
 १, ५; २३, २; २४, १८, ९; २५, ८,  
 २; ऋध्नुयात् तां. १७, १, ८;  
 ऋध्नुयाम् ऐ. ४, २३; ऋध्नुयाव

१ मुपा. स्वराभावधिन्यः । ३ अजमुपा. 'ऋजीयस्य' इति अपपाठः । ४ 'ऋजिषी' इति मुपा. । ५ M.W. स्वराधिन्यः ।  
 १ √अर्णोतिः सिपि इति भा. । 'ऋणम्' इति अ. ६, ११८, २. ॥ =श. २, २, ४, १३ । 'ऋते गोः' इति पाठः ।

जै. १३२; ऋधुयाम तै. ३, १, ४, ८; ऋध्यात् श. १, ९, १, १६; तै. ३, ५, १०, ५; ऋध्याम श. ४, ४, २, १२; ९, २, ३, ४१; ऋध्यासम् शथ, ४, २, १२; ९, २, ३, ४१; तैआ. ४, २, २; ३; ४; ५, २, ७; मं. १, ६, ९-१३; ऋध्यासम् तै. ३, ५, १०, १; आध्मं श. १, ९, १, ४; तै. ३, ५, १०, १. ऋध्यते श. १३, २, ५, २; १४, ३, २, १; तां. ६, १०, १३; ११, ५, ८; ऋध्यन्ते सा. ३, ४, ८; ऋध्यातै तां. २५, ६, ५; ऋध्येत तां. ६, १०, १२. ऋद्ध्वा जै. २०३. ऋद्ध- -द्धः तै. ३, ११, ९, ३; -द्धाः तां. २३, १५, ५; २४, २, २; १२, ७; -द्धानि तै. १, ५, ६, ६. ऋद्धि- -द्धिः श. ४, ६, ९, ११; तै. १, १, २, ८; २, ७, २, १; ३, ३, ८, ९; तां. २२, ४, २; २४, १, १३; २, २; १४, १; २५, १४, २; ५; आ. २, १५, ४; जै. १३२; २०३; गो. २, २, १४; -द्धिमि ऐ. ४, २३; ५, २५; शां. २७, ६; तै. १, ६, १, ८; २, ३, १, २; ३, ३, ८, ९; ७, ६, २०; ११, ९, ३; तां. ६, ९, १७; २१; २१, १४, २०; २१; २२, १८, ८; २३, १, ५; २३, २; ३; २४, ४, २; ३; १२, ४, १८, ९; २५, ५, ३; ६, ४; ७, २; १४, ५; १७, ४; १८, ७; जैठ. ३, ४, ५, ५; जै. १३२; गो. १, ३, १५; -द्धिया(द्धया) तैआ. १, १, २; -द्धी तै. २, १, ९, ३; -द्धी तां ५, ४, ७; १७, १, ८; -द्ध्या तां. ५, ४, ७; -द्ध्याः तै. १, ६, १, ११; -द्ध्याम् श. १३, १, ७, २; तै. १, ५, ६, ७; -द्धये ऐ. १, ११; तै. ३, २, २, ५; ७; ७, ११, ४; तां. २, १, ३; ६, ३; ७, ३; १२, २; १५, २; ३, २, २; ५, २; ६, ९, १४; ८, ९, २२; १७, १, ७; १७; २२, १, ३;

४; ४, २; ६; ७; १२, ५; २४, १, १३; जै. १३२; मं. २, ८, ८; गो. २, १, ५, १२. ऋद्धि-काम- -कामः तै. ३, ११, ९, २; तां. २०, १, २; जै. ७२; -माः तां. २३, २३, १; २४, ४, १; -माय तां. ८, ९, २०. ऋद्धि-परिमित- -तम् तै. २, २, ८, ४; तैआ. ५, १, १. ऋद्धिप्रागुभित- -ते जै ७२. प. टि. द्र. ऋद्धि-मत्- -मान् गो. २, २, १४. ऋध्य- -ध्यः तै. २, ४, ३, ९. ऋन्धत्- -न् तै. ३, ६, ३, १. ऋधक् श. ४, ४, ४, १२. ऋसु- -भ्रवः तै. ३, ७, ११, २; -भ्रवः ऐ. ३, ३०; शां. १६, १; तै. २, ६, १९, २; तां. १४, २, ५; -भ्रुः ऐ. ५, ८; ऐआ. ५, २, १; शां. २३, ३; श. १२, ३, ४, ५; १३, ५, १, ११; तै. २, ४, ३, १२; तां. २१, १०, २१; -भ्रुभिः ऐ. ६, १२; गो. २, २, २२; -भ्रुभ्यः ऐ. ५, ५; शां. २२, ९; श. ८, ४, २, १२; तै. ३, ४, १३, १; -भ्रूणाम् ऐ. ६, १२; श. ८, ४, २, १२; तै. १, १, ४, ९; तैआ. १, ४, १; १५, १; गो. २, २, २२; -भ्रू ऐ. ६, १२. ऋभुक्षिन्- -क्षाः ऐ. ५, १३. ऋभु-मत्- -ते ऐ. २, २०; श. १४, २, २, ९; तैआ. ४, ९, २; ७, ७, ११; -मन्तम् शां. १२, ७; -मान् तैआ. ५, ७, ११. ऋश्य- -श्यः ऐ. ३, ३४; तां. ५, ४, १४; -श्यस्य तां. ५, ४, १३; जैआ. २, ९, १-४; आ. २, २०, १० जै. २०. √ऋप्, अर्पति जै. २०; अर्प तां. १३, ३, १; ऋपतम् मं. १, ७, ५. ऋपभ- -भः ऐ. ६, ३; १८; २२; ऐआ. ५, १, १; शांआ. १, १; श. १, १, ४, १४; २, ५, ३, १८; ५, २,

३, ८; ५, १७; ३, १, ३; ४, २, ५, ५, १, ९; ८, २, ४, ८; १२, ७, १, ४; १३; ८, ३, ७, ९, १, ४; १३, १, २, २; ५, ४, १५; १४, ८, ९, १; का. २, १, ३, १७; तै. १, ५, १, २; ६, १, ७; ८; ९; ७, २, २; ३, ३, २, ४, ७, ३; ६, ४, ५; १४, ५; ८, ८, ९; ३, १, १, ८; ७, ६, १०; १०, ६; १५, ३; ८, ३, ३; १०, ४, २; तैआ. ४, १३, १; ७, ४, १; १०, ६, १; तां. १३, ५, १७, १०, १०; १५, ३, १६; १८, ६, १४; ९, १४; १९, १२, १; २; ३; जै. ३४; १६५; जैठ. १, ९, २, ८; आ. १, ४६७; जैआ. १, ४७५; २, १४, ४; गो. २, ६, ४; -भ्रम् ऐ. ४, २२; ६, ३; १८; २१; शां. ५, ५; श. २, ५, ३, १८; ४, ६, १, १३; ५, ४, ५, २२; ५, ४, १; ६, २, १, ५; ८, २, ४, ८; १२, ७, २, ३; का. १, ५, २, १७; तै. १, ६, ७, ४; ८, २, ४; ५, ६; २, ६, ११, ९; १५, १; १७, ७; ३, ७, ५, १३; ९, २, ४; जै. ३४; गो. २, १, २३; ५, १५; ६, ३; -भ्रस्य श. ५, ४, २, ५; १३, १, २, २; का. १, ५, २, १७; तै. २, ८, ८, १२; ३, ८, ३, ३; -भाः श. ८, २, ४, ८; १३, ३, ३, ७; तै. ३, ८, २१, १; जै. १८२; आ. २, ४, ४-६; जैआ. २, १४, ४; -भ्रान् जै. १८२; -भाय तै. १, ९, ९; -भासः तै. १, ४, २, २; -भे श. १३, ५, ४, १५; -भेण श. १, १, ४, १५; का. २, १, ३, १७; तै. २, ६, ११, ३; १५, २; -भैः तै. २, ६, ११, १०. ऋपभ-चर्म(-मन्+अच्)- -मं तै. २, ७, २, २. ऋपभ-ता- -ताम् तां. १८, ६, १४; १९, १२, २. ऋपभ-वत्(मत्पृ)- -व् ऐ. ६, २०; तां. १०, ६, ३; ५; ६; गो. २, ६, २.

†'ऋभुवः'इति मुपा.। तु.=ऋ.१,११०,१। अर्वाचीनग्रन्थेषु लिपिभेदेन 'ऋष्य-'इति पाठ उपलभ्यते। ऋष्य-ऋष्य- अद्र.

ऋषभिन- -मी जै. १८२.  
 ऋष(भिन→)भिणी- -णी: जै.  
 १८२.  
 ऋषि- -षय: ऐ. १, २७; २, १२; १२;  
 १९; २७; ३, १९; २५; ६, ३; १७;  
 १९; २०; ३२; ७, १३; ऐआ. ३,  
 २, ६; शां. २८, १; शांआ. १२,  
 ४; श. १, ४, २, ६; ७; ६, १, ३;  
 ७; ४, ३, ४, २१; ६, ९, २३; ६, १, १,  
 १; २, १, २६; ३, ७; ८; १०; ७,  
 २, ३, ५; ८, ४, १, ५; ३, ६; ६, १,  
 ५; ६-९; ३, १७; १८; ९, १, २,  
 २१; २, १, १३; ३, ४४; ४, ४, ४;  
 ५, १, ४५; १४, ५, २, ४; ५; का.  
 १, २, १, ९; ३, २, ३; ४, १, १७; २,  
 १, २, ८; तै. १, २, १, २६; २, ५, ८,  
 ३; ८, ८, ५; ३, ७, ६, ९; १४, २;  
 ११, ५, १; ९, २; १२, ३, १; तैआ.  
 १, ३, १; ११, २; २१, ३; २३, २;  
 २४, ४; ३१, ६; ३२, ३; २, ७, १५;  
 ९, १; ३, ११, ९; १२, ४; ४, १, १;  
 ४२, ३; ६, ५, २; १०, ६३, १; तां.  
 ८, ५, ७; १३, १२, ८; १४, ४, ७;  
 १५, ५, २४; २२, ४, २; ७; जै. ९;  
 १२२; १३६; १४५; १४७; १७५;  
 १९०; १९५; १९९; २०७; २०९;  
 जैड. १, १४, ४, २; २, २, १, ४; ३,  
 ६, २, ३; ७, ३, १; ४, ८, ४, ५; दै. २,  
 ८; ष. ३, ७; सं. १, १, ४; गो.  
 १, २, २२; ३, १७; ५, २५; २, २, ७;  
 १३; ३, ९; २३; ५, १५; ६, १; २;  
 १२; -पये श. १२, ६, १, ४१;  
 -षि: ऐ. १, २२; २, १२; २५; ३३;  
 ३७; ३, १२; २०; ५, १; २; ७, १८;  
 ८, २३; शां. ८, ७; २२, ५; शांआ.  
 २, १७; ३, ७; ७, २३; श. १, ४, १,  
 १०; ४, १, ५, ६; ३, ४, १९; २१; ६,  
 ४, २, ३; ८, १, १, ६; ९; २; ३; ६;  
 ९; २, १, १०; १०, ४, १, ९; १२,

६, १, ४०; १४, ४, २, २२; ५, ५, १६-  
 १९; तै. २, ४, ७, ६; ३, ६, ७, २;  
 तैआ. १, ८, ८; २, ५, २; ६, ५, २; ७,  
 ७, १; १०, १०, १; ३९, १; ५०, १;  
 तां. ७, १०, १०; १५, ३, २५; जै.  
 ४०; ८२; १३०; १५०; १७६;  
 २०१; जैड. ३, ५, ८, २; ष. ३, १;  
 गो. १, २, ८; ५, २४; -विणा ऐ. २,  
 ३७; ४, २६; ६, २६; ८, २६; ऐआ.  
 १, ३, ३; ४; ६; ८; २, १, १; ४; ६; ८;  
 २, ४; ३, ५; ६; ८; ५, १; ३, १, ५; ६;  
 २, ३; ४; शांआ. १२, ६; श. १,  
 ३, ३, १०; ३, ४, २, ७; ४, १, ३, १७;  
 ६, १, १०; १०, १, १, १०; २, २, २;  
 ५, ३, २; ११, १, ६, १०; १२, ५, २,  
 ४; ७, ३, ४; १३, ५, ४, ५; १४, १, १,  
 २५; का. १, ४, ३, ४; तै. ३, १२,  
 ६, १; ५; ७, १; ५; ८, ३; -षिभि:  
 श. ८, ६, ३, २२; तै. १, ४, ८, ४;  
 ५; तैआ. १, २७, ५; -षिभ्य:  
 ऐआ. १, १, ३; शांआ. ७, १; श.  
 १, ४, २, ३; ५, १, ९; ७, २, १; ९, ३,  
 १, २३; ११, २, ३, ७; तैआ. ४,  
 १, १; ६, ५, १; १०, ६, १; तां. १५,  
 ५, २४; जै. ७२; गो. २, २, १३;  
 -षिम ऐ. ७, १५; श. २, ३, ४,  
 १५; ४, ३, ४, १९; का. १, ४, १,  
 १२; तैआ. १, ११, ७; तां. १५,  
 ५, २०; गो. १, १, ५; -षीणाम्  
 ऐ. ३, ४९; ऐआ. १, २, २; शां.  
 २९, ३; श. १, ६, २, १; ४, २; ३,  
 २, २, ३; १२; २९; ४, १, २५; ४, ३,  
 १६; ४, ३, ४, २१; १४, ४, २, २१;  
 २९; का. १, ४, १, १८; तै. २, ७,  
 १५, १; तैआ. २, ९, १; ३, ९, २; तां.  
 ९, ४, १४; जैड. १, १७, ३, ९; ३, ६,  
 २, ३; आ. १; १, ४७९-८०; ४८७;  
 ४८९; सं. २, २, १२; दै. ३,  
 २२; गो. १, १, २८; -षीणाम्

तै. २, ६, १५, २; ३, ६, १५, १; -षीन्  
 श. १, १, २, ७; ८, ४, १, ५; ४, ४, १२;  
 ६, ३, १८; २२; ९, ३, १, २१; ४,  
 ४, ४; ५, १, ४५; ११, २, ३, ७;  
 का. २, १, २, ८; तैआ. २, ७, १;  
 ४, १, १; तां. १, ५, ५; जैड. १, १७,  
 ३, ८; गो. १, १, ५; ८; -०षे  
 श. ४, १, ५, ७; १२, ६, १, ३९;  
 तै. २, ६, १५, २; ३, ६, १५, १; -०षे  
 ऐ. ७, १५; १७; ऐआ. २, २, ३;  
 शां. १२, ३; तै. २, ७, १६, १; तां.  
 १५, ३, ७; ५, २०; जै. १७०;  
 १८६; १९७; १९९; २०५; -षे:  
 ऐ. ५, ४; ५; श. १४, ९, १, ४; तां.  
 ८, ९, २२; आ. १; जैआ. १, ११९;  
 गो. १, १, ४; ५, २१; २४;  
 ऋषिक- -का: जै. १९३; -कान्  
 जै. १९३.  
 ऋषि-कल्प- -ल्प: जैड १, १, ४, २.  
 ऋषि-कृत- -तेन शां. १३, ३.  
 ऋषि-चित्ति- -ति: श८, ४, ४, १२.  
 ऋषि-त्व- -म् तैआ. २, ९, १.  
 ऋषि-द्रोण- -णे गो. १, २, ८.  
 ऋषि-नि-पेवित(त→)ता- -ताम्  
 गो. १, १, २७.  
 ऋषि-वन- -ने गो. १, २, ८.  
 ऋषि-प्लुत(√स्तु)- -प्लुत: श.  
 १, ४, २, ६; तै. ३, ५, ३, १.  
 ऋषि-ष्टोम- -मा: जै. १४५.  
 ऋषि-संहि(त→)ता- -ता:  
 सं. १.  
 ऋष्टि- -ष्टि तैआ. १, ५, १.  
 ऋष्यशृङ्ग- -ङ्ग: जैड. ३, ७, ३, २;  
 -ङ्गाय जैड. ३, ७, ३, २. = ऋश्य-  
 टि.द्र.  
 ऋष्व,ष्वा- -०ष्व तै. २, ७, १६, ३;  
 -ष्व: तै. २, ५, ५, ५; -ष्वा शांआ.  
 २, ४; -ष्वा: तै. ३, ६, २, २.

† 'अष्टि' (√अश्रोते: भा). इति मुपा. । वाहृचप्रयोग्वाहुल्याद् 'ऋष्टि-' इति प्राति. मुद्रितम् । नपुंसकत्वं विमर्शणीयम् । ‡ '-ष्वा:' इति मुपा. टीकापाठश्च चिन्त्यौ । =नु. ऋ. ७, ९७, ७ ।

ए

१ए० तैआ. ४,४०,१.

२ए(आ/१इ), ऐति श. १, २, २,२;  
 ४,१८; ४,५, २,३; ६,७,३,९; ७,  
 ३, १, ६; १४, २,१, १५; ७,१,  
 १२;२,८; तै. १,३,१०, ११; जै.  
 १,१,४,८; ऐतिऽइव शां. २६,  
 १४; १५; आयन्ति ऐ. १,२; ७;  
 ३,१८; ऐआ. २,१,७; श. २,६,२,  
 १८; ३, ५,२,३; ६,३,१०; ११;  
 १३; ४,४,८,२,१८; ९,२, १,२९;  
 ३१; ४,४, ५,२३; ६,८,१३; १५;  
 ५,२,३,४,४, २०; ७,२, १, १७;  
 ९,१,२,१२; का. १, ६,२,८; तै.  
 १,६,१,४,५,६; १०,५; २, २,२,  
 ३; तैआ. १,८,५; ३, १४,३,५,२,  
 १२; तां. ४,३,४,५; ६,१७; ६,८,  
 १३; ७,२,६; १०,५; १०, ३, १३;  
 २३,४, ७; ७,६; २८,८; जै. १८;  
 मं. २,६,७; ८; सा. ३, ७, ९; गो.  
 २, २, १६; आ०००यन्ति श. ९,  
 २,३,४७; का. १, १,३,१; ४,१;  
 तैआ. ३, १८, १; ऐपि तैआ. ६,  
 १,२; १२, १; आयसि तै. ३, ३,  
 ११, ४; एथ जै. २०९; ऐमि श.  
 ११,५,१,४; १३; का. १, ४, २,  
 १०; जै. १०२; जैउ. ४, ६, ३,  
 ३; आ०००एमि श. ३, १,२,१२;  
 एमः श. २,२,३,३; ४,१२; ३,४,  
 २; का. १,२,३,२; ४,९; तैआ.  
 ६,१०,२; एमसि श. २, ३, ४,  
 २८; का. १,४,२,१०; एयाय ऐ.  
 ७,१५; १६; श. ४,१,३,४; ११,  
 ५,१,१३; एयतुः श. १,४,५,११;  
 ४,१,३,१४; जै. १८०; ऐपयसि  
 जैउ. १, १,५,१; ऐतु श. १४,९,

४,५; तैआ. १,३०,१; ३२,१; ३,  
 १५,२; मं. १,६,३३; आ०००एतु  
 श. २, ६,१, ३९; तै. २,५,१,२;  
 ८,६,९; ३,६,३,४; आ०००(एतु) ऐ.  
 ३, ३४; आ०००(एतु) तै. २, ५,  
 ८, १; ८, ५,८; एताव जै. १९८;  
 आयन्तु तैआ. ७, ४,३; मं. १,८,  
 १; आ०००यन्तु ऐआ. १,५,३; शां.  
 २०,४; तै. २,५, ५,३; तैआ. ७,  
 ४,२; एहि ऐ. २, ६; ३,३९; ४,  
 ३१; ७,१७; ऐआ. ५,२,२; श.  
 श. १,१,४,११; १२; २,३, ४,  
 ३४; ३, २,४, १७; २०; ३,३,  
 १०; ९,३,१६; ४,३,४,२१; ५,८;  
 ५,२,१,१०; ३,५,४; ६,३, २,७;  
 ११,२,२,६; ५,३,१३; १२,९,३,  
 ७; १३,८,३,४; १४,२, १,७; ५,  
 ४,४; का. १,२,३,१९; ४,१,२४;  
 २,१,३, १५; १६; तै. १, २,१,  
 २२; ३,७,३; ३,२,५,८; १०,८,  
 २; ३; ४; ९, १५; ११,५, ४;  
 तैआ. ४,८,१; ५, ७,१; ६,१,३;  
 तां. ११, ११, १; जै. ५२; ५३;  
 ११५; १५२; १९०; २०३; २११;  
 जैउ. १,१७,२,६; ४, ८,५,२; मं.  
 २,३,१७; सा. २,६,१२; ३,१,७;  
 ८,३; आ०००इहि ऐ. ३,१५; ४९;  
 ४,२९; ३१; ५,१; ४; ६; १२; १६;  
 १८; २०; ६,११; ऐआ. १,२,१;  
 शां. १५,२, एत श. ३,९,३,१६;  
 जै. ५; ६; ४८; ९५; १३२; १४३;  
 १७४; १८०; १९०; १९९; २०४;  
 २०९; मं. २,३,५; आ०००(इत) श.  
 २, ५,२, २९; ऐतु श. २,२,३,  
 ३; का. १,२,३,२; २,४, ४,१३;  
 २,४,९,४,१,१; ३,३,४,१२; तां.  
 २१,१,२; आयन् ऐ. ५, १; ऐम

शं. १४,६,३,१; एयाव श. ७,२,  
 २,५; तै. १,४, ३,५; जैउ. १,  
 १,५,१; एयाताम श. १,३,१,  
 २७; १४,८,१५,५; एयुः श. १२,  
 ६,१,५; तां. ५,६,७; गो. १,२,६६.  
 ३ए (आ/इ), आ०००ईमहे श. ३,  
 १,२,२४; शां. १७, १७; २२,  
 ९; तै. २, ७, १२, ३; एमहि गो.  
 १,२,११; आयन्त ? जै. १९९.

एत-तासः शां. २६,९.

एति-तौ ऐ. ४, २०; -त्यै श. ८,  
 १,४,८.

एति-वत्-वन्ति तै. १,४,६,१.

एय ऐ. ५,१४; ६,३३; ३४; ७,१५;  
 ८,१०; शांआ. ४,१५; ५,२; ५,३;  
 ६,१; ९,२; १४,४; श. १,६,१,७; २,  
 ३,३,१४; १६; ३,३,२,६; ९,३,३३;  
 ४,२,१,३३; ३,४, २२; ४,१,१४,  
 ५,३,११; ८,७,२,१२; ११,१,६;  
 २३; १२,५,२,१५; १३,५,२,१६;  
 ८,१,९; १४,१,१, २१; ९,१,१८;  
 ३,१४; का. १, २,२, ८; ४,२,३;  
 ७; ६,२,६; तैआ. ४,२५,१; ५,९,  
 ११; तां. १०,४,५; जै. ४७; ४८;  
 ५३; १३६; १४१; १४९; १७७;  
 १८६; १९८; २००; जैउ. २, ३,  
 ३,६; ३,६,५,८; ५, २, १०; गो.  
 २,१,२१; ऐतोन् अद्र.

एक,का-कः ऐ. २,६; ३३; ३,३९;  
 ४,३१; ५,६; १३; १८; २१; २९; ६,  
 १८; १९; ३४; शां. २,९; १०,२;  
 १६,२; २०,३; २२, २; २५, ५; ६;  
 ८; २७,१; २८,९; २९,७; शांआ.  
 २,४; ७, १९; ११,४; श. १,१,  
 ३, १०; ४, १३; २, १, २२; २,२;  
 ३,१,२२; ५,४, ७; १२; ८,१,६;  
 २,२,४,१,५,१, १; २; ६,२,१०;

† सम्बुद्धयर्थो निपातः भा. । ‡ 'इहैष्यसि' इत्यत्र 'इह । ऐपयसि' 'इह । ऐपयसि' इत्युभयविधपदविभागो

भवितुमर्हतः । इहागमनविवक्षायां पूर्वपक्षः साधीयान् । इहप्राप्तिविवक्षायां निवृत्तस्यैव रूपम् । उभयत्र न  
 दोषापत्तिः । अस्मिन्नेव स्थले 'इहेयात्' द्र. । तत्रापि आढः पररूपेण वा रूपसिद्धिः । § एकत्र 'वा+इहि' इति सा-  
 पदच्छेदश्चिन्त्यः । 'उ+एहि' इति पदच्छेदः साधीयान् K.I. टि. द्र. । § 'अयम्' इति कालि. मुपा. ।

३,१,१,८;१०; ३,१९; २०;२,१,  
 ३९;२, १०; १९; २२; ५,३,१२;  
 ४,१७;६,१,११;७, १,४;४,३;८,  
 ४,१०;९,३,३४; ४,१,३,२;५;२,  
 ५,१०;५,१,५,१३;१४;२,४,१२;  
 १३;५,४,९; २३; ६,१,१,३;२,  
 ३३;३,१;३,१,१६; ७,४,१,१९;  
 ५,२,६;१०; ८,१,३,५;४,९;१०,  
 २,३,५,३;५,१३;५,२,१५;१६;  
 ५,८;६,५,८; ११,१,२,१३; १२,  
 २;२,७; १३,१,३, ८;३, ५,२;८,  
 १,३;१४,१,२,८;२,१, २,१;४,२,  
 ३०;४,३;६,९,२;१०; ७,१,३,१;  
 ३३-३९; का. १,२, ४,१; ४,३,  
 १;२; २,१,३, १;१६; २,१,१;४;  
 तै. २,१, ९,१; ३, ६,१; ४,१,  
 ९;८,२,६;४, २;६,६; ३,८,८,४;  
 १६,१;९, १५,१; तैआ. १, ८,३;  
 १२,१;२३,१; ३, ११,१; ९;१४,  
 १;३;४,२,१;६,५,२;८,८,१;२;  
 ३;४;५; ९, १०,४; १०, १,३;  
 १०,१;३; तां. ४, ७,७; जै. १७;  
 १२८;१५०; १५५; १६०;१६७;  
 २०९; जैड. १, १,३, ३; ११,२,  
 ७;८;९;१०;२,२,३,१;२;४,१;  
 ३, १,३; ३,९; ३, १,२, २;५;  
 ९; २, ५, १२;६, ३,२; आ. १,  
 २३९; व. ४,१; गो. १, ३,१५;  
 २,२,२२;३,९;६, १;६;—कःऽइव  
 ज्ञ. १,१,३,२;८,३, १२; ५,२,४,  
 १०;११,१,२,३; का. २, १,३,१;  
 तै. १,६,३,१;—कम् ए. १, २५;  
 २८;२,३,३;३,४; २५; २८;४६;  
 ५,३;३३;७,२९; ऐआ. १,२,३;  
 शां. ६,१२; ८, ९; ११,१; २४,  
 १; २५,१; शांआ. ४,९; ५,४;  
 ५;७; १६;८,३;६; शा.१,१,४,  
 ७;२, १,२; ५,१, २,३;६, ३,२;  
 ८, ३, १६; ९, २, १६; २, १,१,  
 १४;२,२;४,२५; २,१,२१;३,२,  
 १४;५,१,२,१;३, १०;६,३,३; ३,

१,१,१०;३,९;१९;४, ११;२,१,  
 ३;२,४,११; ३,२, ६;४, ८;४,१,  
 ७;३,८;४, २६; २७;५, २,१०;  
 ४,३,२,७;१०;५,५, १३;६,८,७;  
 ५,१,५,७;१०;२८;२, २,३,३,१,  
 १; २; ४-९; १०; ११; ५,२,५;  
 २६;४,५,६-१२; ५,४, ३; २३;  
 ६,१,१,३; १२;३, १,४३; ७,१,  
 १,१५;२६;२,१५;२,४,१४;४,२,  
 २९; ८,१,१,६; ९;२, ३;६; १०,  
 १,१,४;२,२,१;६,९; ४,१,४;५;  
 ८;९;१५;२१-२३;३,२१; १२,  
 २,२,२३;३,२, १; ५,१२; १३,  
 १,३;८;४;३, ७-१०; १४, १,१,  
 ३३;३, १,२;४,२,१८;२३;३,१;  
 २;४;३४;४,३;८,४,१;६,२;४;  
 ५;१५,१;२;३;८,९,१,४;५; का.  
 १,१,१, १०;२,१;२,१,१,२;४,३,  
 १७;५,२,९;६,३,३; २,१,१,४;४,  
 १; तै. १,१,६,८;५,५,६;६,४,५;  
 १०,१; २,८,३, ५;७, १०;९,४;  
 ३,१,२,९;२, २,४; ६, २;७,३;  
 ७,१,३;७,११;८,८,४;९,२२,१;  
 तैआ. १,२,३;७,३;८,३; ३, ११,  
 १;३; १४, १;२; ५,१,३;६,२;  
 ६,३,१;४,२;५,३; १०,१,१;३;  
 १०,३; तां. ५,४,१४;७,७,५;जै.  
 १५; १६;२४;३४;३;५;३;६;३;  
 ८९; १०२; १०८; १४३; १४७;  
 १६९;१७३;१८२; १८६;२१२;  
 जैड. १,२, १,४;३,१,३; ६,२,६;  
 २,२,१,२;४,१;३,३,९; ३,४,५,  
 ३; ६,४,१;२; ५,५;६;४,११,१,  
 ७; १०; १२, १, २; ४; ६; ८;  
 १०;१२;१४; आ. १,६१;२३९;  
 २,२३,१९; जैआ. १,६१;२३९;  
 सा. २,१,५;६;५,३; ५;६,१;१५;  
 ७,१;८,१; ३,१, २; ७,८; सं. १,  
 २,६; २,६,९;१३; व. १, ३;३,  
 ७;४,७; सं. ५; गो. १, ३,१६;  
 २०;४,२४;५,५;६;२३;२४;

२,३,२३;४,१४;—कम्ऽइव का.  
 २,१,४,१;—कम्ऽ-कम् शां. २६,  
 १७; तै. १,१,६, ७; १०,६; सा.  
 ३,९,५;—कया ऐ. १, १२; २५;  
 २,१८;६,१४; शां. १८,१२;२५,  
 ८; शांआ. ३,६; १२, ८; सा. २,  
 ६,१,२६;३,३,२,१३;४,४,१७;  
 १९;२५; ४,४,१, १५; ५,२,२;  
 ५,५,५,१५; १०,४,३, १५; १८;  
 १२,७,३,१३;१४; १३, ८,३,१;  
 १४,६,१,११; का. १, ६, १,१६;  
 तै. १,२,२,२;३, ३, २; ६,८,४;  
 ७,६,४;८,५,६; तैआ. १, ११,७;  
 १०, ५,२; तां. २,४,१;५,१;६,  
 १;७,१;९,१; ११,१; १२,१;  
 १३,१; १४,१; १५,१;१६,१;  
 ३, १, १;२, १;३, १; ५,१;  
 ७,१; ८,१; ९,१; १०, १;११,  
 १; १२, १; ५,६,४; ८,८,२२;  
 २३, २५, ३;४; व. ३,२; जैड.  
 १,१२,३,५;१८,१, १०; गो. २,  
 ६,५;—कस्मात् श. ७, १,२,२२;  
 १२,२,३, ३;—कस्मिन् ऐ. ७,५;  
 शांआ. ४,३; ४,४; श. ५, १,५,  
 २८;१४,४, २, २२;—स्मै श. १,  
 ७,३,६;७; १३, २,१,५; ३,५,२;  
 तै. ३, ८, १५, ३; १६, १; ९,  
 १५,१; तां. ६, ३, २;—कस्य ऐ.  
 ३,२३; शां. १९, १; श. २,४,४,  
 ५;६,२,८; ३, ४,२, २;४, २३-  
 २५; १२, ९, २,३; का. १, ३,४,  
 ३; तै. २,६,६,२; जै. १३९; जैड.  
 १,१,१,६; १२, ३,७; सा. ३, ९,  
 ५; गो. २, ३, २०;—कस्या ऐ.  
 २,३, २०;—कस्याम् ऐ. १, १६;  
 का. १,६,२,४; तां. ५, ५, ७; जै.  
 १३७;—कस्यै ऐ. ३,२३; श.१२,  
 ८, २,११; व. ३, २;—का. ऐ.  
 १,१;२५; २,३२; ३,२९; ४,१;६,  
 १;२४;३; शां.३,७;८,५;११,५;  
 १८,२;२६,१७; २९, १;७; ३०,



९; शा. १,५, २, १६; १७;४, ७<sup>३</sup>;  
 १२;२,२, १,२२;४,३,८; ३,३, १,  
 १३<sup>३</sup>;४,३, १८;७,६, ७,२; ५, १,  
 ३,१४;५,२१;३,५,२९;५,४,२३<sup>३</sup>;  
 ६,१,२,२९;३०; ३,१, ३; ९, ३,  
 ३,६; १०,२,१,६;६, ३; ९;४, १,  
 ८;५,२, १५<sup>३</sup>;२१<sup>३</sup>; ६, ५,८; ११,  
 १,२,५; १४,६,१,११; का. १, ३,  
 १,१४;२,८; तै. १,६, ८,५; ९,  
 १; ३, २,६, ४<sup>३</sup>; तैआ. १, ५, १;  
 तां. ३,१,३<sup>३</sup>;३,२<sup>३</sup>;८,३<sup>३</sup>;१२,३<sup>३</sup>;  
 ९, ३, १०; ११, ५, ८; जै. ८८;  
 १३०<sup>३</sup>;१४७; १५५; १५६<sup>५</sup>; जैउ.  
 १,१२,२,१<sup>३</sup>;१८,१,८; ७,८,३, १;  
 सं. १<sup>३</sup>; प. १,३;५, २; -काऽ-का  
 जैउ. १,११, १, ८; -का: शा. १,  
 १,३,५; ५,३, ४,३; ६-२१; का.  
 २,१,३,२; -कात् जै. ६२; -कानि  
 शां. २२, ५<sup>३</sup>; -काम्य: शा. १०,  
 २,६,५<sup>३</sup>; -काम् ऐ. १,२२;३०<sup>३</sup>;  
 २,१६;३, ११<sup>३</sup>; ६, ८; २३; शां.  
 ५,६<sup>३</sup>;७,६<sup>३</sup>;८,५;१०,१; ११,४;  
 शांआ. १२,८; शा. १, ७,१,४;२,  
 ६,१,२१<sup>३</sup>;३,१,४,२२<sup>३</sup>;५,२, १८;  
 ७,३,४,११<sup>३</sup>;५,२,२,८, १६;१०,  
 ६;७; ६,३,१,३; ७, १,१,३,३,८,  
 १,२,९; १०,२,१, ६; ४,२, १५;  
 १३,३,५,२;८,२,९; का. १,६, १,  
 १४<sup>३</sup>; तै. १, ४, ७,७; ६, ९, १;  
 २,१,३,८,९; ३,९,१५,१;११,९,  
 ४;५; तैआ. २,१०,१;१०,१०,१;  
 तां. ७,४,७<sup>३</sup>;२१, १,१; जै. ३५;  
 १३९<sup>३</sup>;१४९;१६८; गो. २,१,११;  
 २४<sup>३</sup>; -काम्ऽइव शा. १,५,२,१;२;  
 -के ऐ. २,२२;२६; ३, १८;३३;  
 ४७;४८; ७,७; ५,२५<sup>३</sup>;३,६,९;  
 ११;२१;२७<sup>३</sup>;२८;३३<sup>३</sup>;७,२६;८,  
 ७; ऐआ. २,३,५<sup>३</sup>; शां.१,३;४;५;  
 २,३;३,४;८;७,१३; ५,६;६,११;  
 ८,२<sup>३</sup>;७;८; १०,४;११,५;८; १२,  
 ६<sup>३</sup>;७; १४,५;१७,१;४; १८,१०;

१९,२<sup>३</sup>;४<sup>३</sup>;५;७<sup>३</sup>;८;१०; २२, ८;  
 २४,५; २५,४<sup>३</sup>;१०; २६,१<sup>३</sup>;२८,  
 ३; ३०,२; शांआ. १, ५, २, १;  
 १०<sup>३</sup>;१७;५,२; शा. १, १,४, २४;  
 २,१,२२;२, १०;३, १, ११;२६;  
 ३,१८;५,३;४, १,८; ३५;३७;५,  
 १,३;६,३,८;२५;३९;४,१४;२१;  
 ७,१,३;३,१२;४, १२; ९,१,२१;  
 २,१,४,३;८;४,२, ६; १९;४, २;  
 ५,३,१८; ६,१, ३३; ४८;३,११;  
 ३,१,२,३;३,२;३;२,१,३६;२,५;  
 ६;१४;१५; ३,२, ८;४, २२;३१;  
 ४,२,१;५,२,३;६,३,५; ७,१,२९;  
 २,३;९,३,९;३०;४, १८; ७,१,१,  
 २७;२,१,८;२,१६; ३,२, १३;३,  
 ३;४,२,८;३, १०; १३;५, १६;५,  
 ४,१४;६,९,२५; ५,१, ३,११;२,  
 २,३;१४;२०; ३,५,२४; २५; ६,  
 १,२,३१;३६; ३,२०;२, १, १३;  
 ३७;३८;३९; ७,२,१, १३;३,१,  
 ७;२,८;१७;४,१,२९;४४;२,३०;  
 ५,२,१०;२९;८,१, ४,१;७;२,२;  
 १०,१,३,१०;२,३,६;१७;६,१९;  
 ४,३,५;२१;५, १; ११, १,४, १;  
 १२,४,१,४;९;२,२;७;८;९<sup>३</sup>;३,३;  
 ६;७; ८; ९; ५,१, १; २;३;१३-  
 १७;८,३,१८; १३, २,२, १५;४,  
 १,२;४,१;५,१,२;३; १८;३,११;  
 ८,१,८;१८; २, १;५; ३,१०<sup>३</sup>;४,  
 ११<sup>३</sup>; १४, ४,१, २९;८, १३,१<sup>३</sup>;  
 १५,८; का. १,१, ४,२; ३;७;३,  
 २,१२;३, १६;४,१; ६,१,३०;३,  
 ८;२,१,३,२५;२,४, ८; तै. ३,३,  
 २,२; तैआ. २,६,२;७, १७,१;६,  
 ३,२;७,११,३;१०,१०,३; सं. ३;  
 जै. ६२;८८<sup>३</sup>;१११; १५१<sup>३</sup>;२०३;  
 जैउ. १,१, ४,६; ७, २,३; ९,२,  
 २;१४,४,३<sup>३</sup>;२, १,२,७; ३,१,२,  
 २;१२<sup>३</sup>;४,४<sup>३</sup>;५;४,४, २;४;६,५,  
 ६; आ. २,२५, ७; ८; सा. १,  
 ४,१; प. २, १०; गो. २, १,१८;

२४;२, २१;३, ११;६,३; ८<sup>३</sup>;१५;  
 १६; -केन ऐ. १,६;२, १६;३७;  
 ५,३०;७,१५; शां. ६,३; २७,१;  
 शा. १,३,१,३<sup>३</sup>;२,५,२, १४;२२<sup>३</sup>;  
 ६,२,४<sup>३</sup>;३,९,२,१७<sup>३</sup>; ७,३,२,९;  
 ५,५,५,१५<sup>३</sup>; ६,१,१,६;४, २,९<sup>५</sup>;  
 ८,१,१५<sup>३</sup>; ७,१,१, १५; का. १,  
 ३,४,१;५,१, १२; १९<sup>३</sup>;६,२,२<sup>३</sup>;  
 २,१,३, १२;४, २०;२, ४,३; तै.  
 १, ७, ३, २; तां. ८, ४, ३; जै.  
 १०२;१६३; गो. २,५,९<sup>३</sup>; -केनऽ  
 -केन का. १,५, १, १९; ६,२,२,  
 -केभ्य: शा. ८,४,२,२<sup>५</sup>; तैआ.  
 ६,३,२; -केपाम् ऐआ. १,२,३<sup>३</sup>;  
 शा. १,९,२, २;३; ४; का. १, २,  
 २,११;१२.

एक-कपाल- -ल: शां. ७,१४;५,२;  
 ४;५;८; शा. २,४, ३,८<sup>३</sup>; १०;५,  
 १,१७<sup>३</sup>; २, १३<sup>३</sup>;४, १०<sup>३</sup>; ७,४,  
 ५,१५<sup>३</sup>; का. १,३,२,८<sup>३</sup>; ९;४,३,  
 १४<sup>३</sup>;५,१, ११;३, १०; ६,३,६<sup>३</sup>;  
 तै. १,६,१,१; २,५;३, ४<sup>३</sup>;५<sup>३</sup>;६;  
 ७,५;७,१,१; तां. २१, १०, २३;  
 गो. २,१, २२; २३; -लम् ऐ.  
 ३,४८; शां. १८,९; शा. २,४,३,  
 ८; १३,३,८, ६; तै. १, ६, १,१;  
 ३,७;८; तां. २१,१४,१४; -लस्य  
 तै. १,६,३, ५; -ला: शा. २, ६,  
 २,३<sup>३</sup>; का. १,६,२,२; तै. १, ६,  
 १०,१; -लाम् तै. १, ६, १०,१;  
 -ले शा. १४,३,१, २२; -लेऽइव  
 शा. १४, ३,१, २२; -लेन शा. २,  
 ५,२,३९<sup>३</sup>; का. १,५,१,११;३५<sup>३</sup>;  
 एक-काम- -कामा: ऐ. ७,२१.  
 एक-कुम्भ- -स तां. ७,२,१०.  
 एक-गायत्री- -गि प. १,३.  
 एक-गु- -गु. १,३,१७; -गुम्  
 गो. १,३,१७.  
 एक-गृहपतिका- -का: शा. ७, ६,८,  
 १८<sup>३</sup>.  
 एक-ग्राम- -मे तां. २,६,१४.

एक-चक्र- -क्रः गो. १,३,२; -क्रम  
तैआ. १,११,७;३,११,८.  
एक-चत्वारिंशत्- -त् शां. २५, ८;  
श. १०,४, ३, १५; -तम् ऐआ.  
५,३,२.  
एक-चर,रा- -रस्य श. ३,८,३,१७;  
-रायै श. ३,८,३,१८.  
एक-चितिक- -काः श. ९,४,३,३.  
एक-च्छन्दस्- -न्दः ष. १, ३; तां.  
७,७,५<sup>३</sup>; -न्दाः जै. ११८<sup>३</sup>.  
एक-ज,जा- -जम् तैआ. १, ३, १;  
-जाम् ष. ४,३.  
एकत्- -ताय श. १,२,३,५; का. २,  
२,१,२०.  
एक-तम्,मा- -तमाम् श. १२,१,३,  
२२; -तमेन श. १,६,३,२३; का.  
१,१,४,२४.  
एक-तर-था ष. ३,१.  
एक-तस्(ः) घ. १,२, ३,१; का. २,  
२,१,१५; तै. ३,२,८,१०.  
एकतश्चक्र- -क्रः ऐ. ५, ३३;  
-क्रेण<sup>†</sup> ऐ. ५,३०.  
एकतोमु(ख→)खा- -म् तै. ३,  
७,५,६.  
एक-ता- -ता श. १४, ४, ३,२६<sup>३</sup>;  
-ताम् ऐआ. १,४,२; जै. १६९.  
एक-तृप्यवराध्य- -ध्यम् सा ३,३,३.  
एक-त्रिंशत्(-शत्+डट्)- -शः श. ३,  
१,४, २३; ८,४, १,२१<sup>५</sup>; ३,१८;  
-शाः तै. ३,११,२,४; -शेषु तै.  
३,११,२,४.  
एक-त्रिंशद्- -त् शां. २५,७; श.  
१०,४, ३,१८; ११,६,३, ५; १४,  
६,९,३; -त् ऐ. ७,१६; श. ८,४,  
३,१८.  
एक-त्रिंशद्- -रा- -रया श.  
३,१,४,२३.  
एक-त्रिक- -क्रः तां. १६, १६, १;  
जै. १३८<sup>३</sup>; १६४; -क्रम तां. ५,  
१०,६; -क्रेण जै. १३८<sup>३</sup>.

एक-दक्षिणा- -णा जै. १३९; १४३.  
एक-देवत्य,त्या- -त्यः ऐ. २, ६; श.  
४,१,३,५; ६,६,१,८; ९,१,१,१५;  
२५; -त्यम् शां. २८, ९; श. ९,  
१, १, १८; का. २, १, ४, २०;  
-त्यया श. ८,७,३,८; -त्याः शां.  
२८,९<sup>३</sup>; श. १,६,२,२२; ५,१,३,  
१४; का. १,६,२,२; तै. १,३,४,५.  
एक-देश- -शः गो. १,१,२८.  
एकधन- -नम् शांआ. ४,३; श.  
११,४,१,१.  
एक-धन-विद्(√१विद्)- -दे ऐ.  
१,२६; श. ३,४,३,१८; गो. २,२,४.  
एक-धना(-नऽअ)-व-रोधन- -नम्  
शांआ. ४,३.  
एकं-धन,ना- -नाः ऐ. २,२०; श.  
३,९,३,३४<sup>३</sup>; -नान् श. ३,४,३,  
१८; ९,३,२७; -नासु ऐ. २,२०<sup>३</sup>;  
-नैः श. ४,५,१०,७<sup>३</sup>.  
एक-धनिन्(-न+इनि)- -ऽनिनः  
श. ३,९,३,१६.  
एक-धा ऐ. २, ६; ३, ३३; ५, ३२;  
ऐआ. १, २, ३; ५, २; शां. १९,  
१; शांआ. ५, ३<sup>३</sup>; ६, २०; श. १,  
६, ३, २२; २, ५, १, १८; ५, १,  
३, ६; ९, ५, २, ७; १०, १, ४, १<sup>३</sup>; ८<sup>३</sup>;  
१२, ७, ३, १३; १४; ८, १, २, १; २,  
२८<sup>३</sup>; १३, २, १, ५; का. १, ४, ३,  
१५<sup>३</sup>; तै. १, ३, १, ४; ६; ३, २<sup>३</sup>; ७<sup>३</sup>;  
४, ५<sup>३</sup>; ६, ७<sup>३</sup>; ६, १, १; ३, १; १०,  
१; ७, ६, ४; ८, ५, ६; ६, १; २, ७, ९,  
४; ३, २, ८, २; ६, ६, २; तां. २, ५,  
४; ११, २; ४, ८, १०; १६, १५, ७<sup>३</sup>;  
८<sup>३</sup>; २२, ३, ३<sup>३</sup>; १०, २<sup>३</sup>; जै. ३७<sup>३</sup>;  
९५<sup>३</sup>; १६९; १९६<sup>३</sup>; जैउ. २, ५, ३,  
७; ८<sup>३</sup>; ३, ६, ५, ४; ४, ११, १, १०<sup>३</sup>;  
प. २, ३<sup>३</sup>; गो. १, ३, १५; २, ६, ७;  
एक-धा-भूय- -म् श. १४, ८, १२,  
१; २.  
एक-धार- -रेण तां. १४, ४, ७.

एक-धिष्य- -प्याः श. ४, ६, ८,  
१८<sup>३</sup>.  
एक-धुर- -रम् तैआ. १,११,७.  
एक-नक्षत्र- -त्रम् श. १३, ८, १, ३<sup>३</sup>;  
-त्रे श. १३, ८, १, ३.  
एक-नामन्- -मानः ऐ. २, २७.  
एक-नीड- -डम् तैआ. १०, १, ३.  
एक-पञ्चाशत्- -त् शां. २५, ७, ८;  
श. ६, २, १, ३७; -तम् ऐ. ४,  
१९; शां. २५, ८.  
एक-पाद्(→पद्)- -पदः तै. १,  
५, १, ५; -पदे तै. ३, १, ५, १०<sup>३</sup>;  
-पात् ऐ. ५, ३३; श. १४, ६,  
१०, २; ५; ८; ११; १४; १७;  
तै. २, ५, २, ३; ३, १, ५, १०; तां.  
१, ४, १२; ष. १, ३; गो. १, २, ९<sup>३</sup>;  
३, १, २.  
एक-पदा- -दया ऐ. ६, २४<sup>३</sup>;  
-दा ऐआ. ५, २, ५; ३, १; श.  
८, २, ४, १<sup>३</sup>; १०, ५, ४, ८; -दाः  
ऐ. ६, २४<sup>३</sup>; ७, १; तां. १२, १३,  
२२; दै. २, ९; -दाम् ऐ. ६,  
२४<sup>३</sup>; ऐआ. १, ५, २; -दायाम्  
ऐ. ६, २४.  
एकपदी- -दी श. १४, ८, १५,  
१०; तै. २, ४, ६, ११; तैआ. १,  
९, ४; -दीम् श. ४, ५, २, १२;  
एकपाद्- -देन गो. १, २, ८.  
एक-पादि(दिन्→)नी- -नीः गो.  
२, ४, १५; -न्या गो. २, ४, १५.  
एक-पर्यास- -सः शां. ३०, ९.  
एक-पशु- -शौ शां. १०, २.  
एक-पाति(तिन्→)नी- -न्यः ऐ. १,  
१९; शां. १५, ३; १६, ४.  
एक-पाति-ता- -तायै शां. २४, ६;  
७; ८.  
एक-पात्र- -त्राः ऐ. २, २७.  
एक-पुण्डरीक- -कम् ऐआ. ३, २,  
४; श. १४, ९, ३, १४<sup>३</sup>.  
एक-पुत्र- -त्रः जैउ. २, २, ३, २.

† MW. 'एकतः' इति पृथक्पदमाह ।

एक-पुरोडाश- -शाः षा. ४, ६, ८, १८<sup>३</sup>.  
 एक-प्राद्वे(श→)शा- -शाम् षा. ६, ५, २, १०.  
 एक-प्रेष- -पाः ऐ. ६, १४.  
 एक-भूय- -म् शांशा. ५, २<sup>३</sup>.  
 एक-मनस्- -नसः ऐ. ८, २५; २७; -नाः मं. १, २, २१.  
 एक-मनुष्य- -व्याणाम् सा२, ५, १.  
 एक-ग्राधन्- -वा तै. २, ७, ११, २.  
 एक-यूप- -पः तै. ३, ८, १९, १; तां. २१, ४, १३; -वे शां. १०, २<sup>३</sup>; तै. १, ८, ६, १.  
 एक-योजन- -नम् तैजा. १, ११, ७.  
 एक-राज्- -राट्, ट् ऐ. ८, १५<sup>३</sup>; तैशा. ३, १५, २; जैड. ४, ६, ३, ४; ५<sup>३</sup>.  
 एक-राज्- -जः तै. २, ८, ३, ७; सा. ३, ५, २.  
 एक-राघ- -घम् शां. ८, ९; सा. १, ७, ३; ८, ११; २, ५, ५; -त्रेण सा. २, ५, ५.  
 एक-रात्रो(-त्रऽउ)-पोषित ( उप  $\sqrt{वर्ग}$  )- -तः सा. २, ६, १२.  
 एक-रूप, पा- -पः षा. ४, २, ४, १८; -पम् षा. ४, २, ४, १८; जै. १११<sup>३</sup>; २०७; -पा षा. ३, ३, १, १६<sup>३</sup>; -पाः तै. १, ३, ४, ४; तैशा. ३, ११, १०<sup>३</sup>; ११; १२<sup>३</sup>; तां. ६, ८, ८; जै. ५२; -पाःऽश्व का. १, १, २, ३; -पान् जै. ५२; -पाभिः तां. ६, ८, ८.  
 एक-चं(-कऽकन्)- -चंम् गो. २, ६, १३; -चांः तां. १८, ८, १७; -चांम् गो. १, १, ५; ८; -चांनि षा. १०, १, २, ९; -चं जैड. १, १८, १, १०; १. ३, ७<sup>३</sup>; -चां तां. ११, ५, १२.  
 एक(-कऽकन्)-पिं- -पिंः षा. १४, ५, ५, २२; ७, ३, २८; -पिंः षा. १४, ५, ५, २२; ७, ३, २८; आ. २, १८, ९-१०.  
 एक-वचन- -नेग षा. १३, ५, १, १८.

एक-धृत् तै. ३, ८, १६, २.  
 एक-घर्त्तनि( $\sqrt{वृत्}$ )- -निना ५, १, ५.  
 एक-वर्ष(र्ष→)र्षा- -र्षा तां२१, १, ३.  
 एक-विंश(-ति+उट्)- -शः ऐ. १, १९<sup>३</sup>; ३०<sup>३</sup>; ३, ४१<sup>३</sup>; ४३; ४, १८<sup>३</sup>; ५, ४; ८, ४<sup>३</sup>; ऐआ. १, १, ४<sup>३</sup>; ५, १; शां. ११, ६<sup>३</sup>; १४, ५<sup>३</sup>; १६, ७; २५, १; षा. १, ३, ५, ११; ५, ४, १, ६; ५, ३, ४; ६, २, २, ३; ४<sup>३</sup>; ७, १, २; ७, १, १, ३४; ८, १, २, ५; ४, १, १२<sup>३</sup>; २, ६; ३, १३; ४, ५; ५, ३, ६<sup>३</sup>; ६, १, ८; २, २, ६; १०, ५, ४, ६; ९; ११; १३; १९; ११, २, ६, ११; १२, २, २, ६; १२; ४, १२<sup>३</sup>; १३, १, ७, ३; ३, ३, ३; ७<sup>३</sup>; ९<sup>३</sup>; १०<sup>३</sup>; ४, ४, ११<sup>३</sup>; ५, १, ५, ६<sup>३</sup>; ७; ३, १०; ४, ९; १०; २०; २६<sup>३</sup>; तै. १, २, ४, १<sup>३</sup>; ५, १०, ६; ११, १; ८, ८, ४<sup>३</sup>; ५; २, २, ३, ७; ६, १९, २; ३, ३, ७, १; ८, १०, ३; १७, २; २०, २; २१, १<sup>३</sup>; ३; ४<sup>३</sup>; १२, ५, ७; ८; तां. २, १६, २; ४; ३, ७, २; ४, ६, ३<sup>३</sup>; ४; ५, १, ७, ७; ६, २, २; ३, १, ५; १०, १, १०; २, ६; १२, ७, १०; १३, ३, ४; १६, १, ४; १२; ९, ६; १३, ४<sup>३</sup>; ५; १४, ८<sup>३</sup>; १५, १०<sup>३</sup>; १७, २, ३<sup>३</sup>; ३, ४<sup>३</sup>; ५, ६; १८, १०, ९<sup>३</sup>; १९, १, ५; ८, ७<sup>३</sup>; ९, ६<sup>३</sup>; १०, ८; १८, ३; २०, १, १; ३, १; ४, १; ५, १; ३<sup>३</sup>; ८, १; १०, १; ११, २; २१, ४, १; ७<sup>३</sup>; ६, १; ७, १; ८, १; ६; ९, १; १०, २; १२, १; ८; २२, ७, ८; १४, १; १५, १; ५; ९; २३, १७, २; २५, ६, ३; ८, ६<sup>३</sup>; जै. ८; ८८; १४०; १४५; १६८<sup>३</sup>; गो. १, ५, १; ३<sup>३</sup>; १५; २३; -शाम् ऐ. १, १९; ३, ४; ३, ४, १८; १९; ऐआ. १, १, ४; २, ३, ४; शां. २२, ९; षा. ५, ५, ३, ३; ८, १, २, ५; ९, ३, ३, १९; १०, १, २, ७; ५, ४, ६; ९; ११; १३; १९; १२, २, २, ६; ४, १२; ३, १, ६; १३, ३, ३, ३; ५, १, ५<sup>३</sup>; ७<sup>३</sup>; ४;

१०; तै. १, २, ३, २; ६, ४; तां. २, १६, ४; ५, १, १६; ६, १, ११; १२, ७, ६; ८, २; १६, २, ७; १५, १०; २०, २, ३; ३, १<sup>३</sup>; ६, १; ७, १; ८, १<sup>३</sup>; ९, १<sup>३</sup>; ११, २; १४, १<sup>३</sup>; २१, ४, ७; ७, १; ८, १; १०, २; ३; ११, १<sup>३</sup>; १२, ८; १३, १; २२, ५, २; ९; ७, १; १५, ९; जै. १२९; १४५; १५७<sup>३</sup>; १६८; जैड. १, ५, १; ३<sup>३</sup>; ५. ३, ५; गो. १, १, २०; ५, ३; १९; -शस्य तै. १, ५, १०, ३; ६; तां. २, १५, ३; ३, ७, २; १०, १, १०<sup>३</sup>; ६, ४; -शाः ऐ. १, ५; षा. १३, ३, ३, ७; तै. ३, ८, २, १, १; ११, २, ३; १२, ९, ८; तां. १२, १, ४; २४, ११, १; १५, ४; २५, ६, १; ६, ३; ८, १; १८, १; -शाव षा. ५, ५, ३, ४; ८, १, २, ५<sup>३</sup>; १३, ३, २, १; तै. ३, ९, ९, १; -शान् जै. ८८; -शानि षा. १३, ५, ३, १०<sup>३</sup>; ४, २०<sup>३</sup>; तां. १९, १४, ७; २०, २, १; ३; ११, २; १४, १; २१, ६, १<sup>३</sup>; ९, १<sup>३</sup>; १०, ३; ४; २४, १५, १; -शे षा. ८, ५, ३, ७; १३, ३, २, १; ५, १, ६; ७; तै. १, २, ४, २; ३, ९, ९, १; तां. ३, ७, २<sup>३</sup>; १९, १५, ३; २०, २, १; ८, १; ९, १; २१, ११, १; १३, १; २३, १९, १; जै. १२९; -शेन ऐ. ३, ४, २; ४, १८; ८, १२; १७; षा. ८, ४, २, ६; ६, १, ८; १३, ५, १, ६; तै. १, २, ४, १; ५, १०, ३<sup>३</sup>; ६<sup>३</sup>; २, २, ४, ६; ७; ७, १४, २; तां. ५, ६, ७; २०, ३, २; १०, १; २५, ३, १<sup>३</sup>; ४, १; जै. १४०; -शेषु तै. ३, ११, २, ३; -शेः जै. ८८; १६०; -शौ षा. ७, १, १, ३५; तां. १६, १५, ११; १६, १०, ८.  
 एक-विंशती- -शौ जै. ८८; -शौम् जै. ९१; ९२.  
 एक-विंश-प्रयसिंश(-शत्+उट्)- -शौ तां. २६, ७.  
 एक-विंश-व(व→)ती- -तीम् ता.

८,४,४,१;२;३; -व्याम् श. ८,  
४,४,३; -व्यौ श. ८,४,४,५.  
एक-विंश-सम्पुद्- -दम् श.७,१,  
२,१५; ८,५,३,८.  
एक-विंश-स्तोम- -मः श.५,४,१,  
६; -मानाम् तां. ६,१,११; -मेन  
श. १३,५,४,१५.  
एक-विंशा(-शऽआ-)यतन- -नः  
तां. १२,१३,८.  
एक-विं(शिन्-→)शिनी- -नी तै.  
३, ८, १९, १; तां. २१,४,१३;  
-नीम् तै. ३,८,१७,२.  
एक-विंशो(-शऽउ-)कथ- -कथानि  
तां. २१,१०,४.  
एक-विंशति- -तये श. १३,५,१,  
१४; -तिः ऐ. १, १९; २२; २०;  
ऐआ. १,१,४,४, २;५,१; शां.  
११,६; १४,५; २५, १; ३; ७; ८;  
शांआ. २,६; श. ६, २, २, ३; ४;  
३६; ७,१, २; ७, १, १, ३४; ३५;  
२,१६; १७; ८,५,३,६,९, १, १,  
२६; २,३, १९; ४,३, ७; १०, ५, ४,  
६; ९; ११; १३; १९; ११, २, ६, १०;  
११; १२, २, २, ६; १३, १, ७, ३;  
३, ३, ७; ९; १०; ४, ४, ५; ११; ५,  
१, ३; ३, ११; ४, २६; तै. ३,  
८, १०, ३; १७, २; २०, २; २१,  
१-३; ४; १२, ५, ७; तां. २४, २,  
२; जै. १४७; प. ३, १; ४, ३; ४;  
गो. १, ४, २०; ५, २४; २५; -तिम्  
ऐ. ४, १९; श. १, ३, ५, ११; ९,  
४, ३, ७; १०, ४, ३, १३; २०; १३,  
४, ४, ११; ५, ३, ४, ४, २५; तै. ३,  
३, ७, १; ८, १०, ३; -तिम्-  
श. १३, ५, १, १४; -तौ ऐआ. ५, १,  
१; -व्या ऐ. १, ३; ५; ३०; श.  
८, ४, ३, १३; जै. ८८.  
एक-विंशति-कपाल- -लः तै. १,

७, ७, ३; -लस्य तै. १, ७, १०, ६.  
एक-विंशति-कृत्वस्(ः) सा. १,  
५, ८ कृत्वस् टि. द्र.  
एक-विंशति-गृहीत- -तेन श. ९,  
२, २, ६.  
एक-विंशति-दक्षिण- -णेन तां.  
१६, ८, २.  
एक-विंशति-धा श. १०, ४, २,  
१६; १३, ५, ३, ४; तै. ३, ७, ४, ८.  
एक-विंशति-निर्वाध- -धः श. ६,  
५, १, २; ७, ४, १, १०.  
एक-विंशति-संध्य- -म् गो. १, १,  
१२.  
एक-विंशत्य(-तिऽअ-)जुगान- -म्  
आ. २, २३, १९.  
एक-विंशत्य(-तिऽअ-)रलि- -लयः  
श. १३, ४, ४, ५; ११; -लिः तै. ३,  
८, १९, १; तां. २१, ४, १३.  
एक-विंशत्या(-तिऽआ-)हाव- -म्  
शां. १६, ७.  
एक-विध- -धम् श. १०, २, ३,  
१७.  
एक-वीर- -रः जैउ. २, २, ३, १.  
एक-वीर्य- -र्यौ तां. ५, १, १२.  
एक-वृक्ष- -क्षे सा. ३, ३, २.  
एक-वृत्- -त् श. १३, २, १, ५.  
एक-वृष- -पम् आ. जैआ. २, १६,  
४; -पेण सा. ३, ५, २.  
एक-वृषन्- -वृषा तै. २, ४, ७, ८.  
एक-वृषभ- -भम् तै. २, ४, ७, ८.  
एक-वेदमन्- -मना श. १, ३, २,  
१४.  
एक-व्याख्या(न-→)ना- -नाः श. ६,  
२, १, २७; ३३; ७, ४, ६; ७, २, ४,  
२८.  
एक-व्यात्य- -त्यः जैउ. ३, ५, २, ३.  
एक-शत(-त+डट्)- -तः § श.  
१३२, १, ६; ६, ८; तै. १, ७, ६, ४.

एक-शत- -तम् ऐ. ७, १८; ऐआ.  
१, २, २; ५, २, २; शां. ८, ६; १८,  
१०; २५, ७; ८; श. १०, २, ६, १०;  
१३, २, १, ६; -तम्-  
२, ६, ८; -तस्य शां. २५, ८;  
-ताय श. १३, २, १, ५; -तेन शां.  
८, ३; तै. १, ७, ६, ४.  
एकशत-तम्- -मः ऐआ. १, २,  
२; शां. १८, १०; श. १०, २, ४,  
३; -तम् श. १०, २, ४, ८.  
एकशत-तमी- -मी शां. ८, ३;  
२५, ७; श. १०, २, ६, १; २; ११;  
१२; १४.  
एकशत-धा श. १०, २, ४, १; २;  
३; ४; ६; ८.  
एकशत-विध- -धः श. १०, २,  
३, १४; ४, ३-७; ८; ५, १६; ६, १;  
१२; -धम् श. १०, २, ३, १८;  
४, ७; ८; ६, ७; ९; -धस्य श. १०,  
२, ३, ७; -धाः श. १०, २, ६, १३;  
-धात् श. १०, २, ३, १८; -धेश.  
१०, २, ३, १८; ६, १२; १३; १५;  
-धेन श. १०, २, ४, ८; ६, ७.  
एक-शफ- -फः श. ७, ५, २, ३३;  
-फम् श. ४, ५, ५, ८; ७, ५, २, ३३;  
१२, ७, १, ५; २, ८; १४, ४, २, ८;  
तै. ३, ९, ८, २; ११, ४; -फस्य श.  
४, ५, ५, ८; -फाः श. ८, ४, ३,  
१३; १३, ३, ४, ४; तै. १, २, १,  
२६.  
एक-शलाका- -क्या श. २, ५, २, ६;  
का. १, ६, १, ५.  
एक-पट्ट(-ष्टि+डट्)- -ष्टे श. १०, ४,  
३, १३.  
एक-पष्टि-रात्र- -म् तां. २४, १८,  
१; ३; ८.  
एक-संस्थित- -तः गो. १, २, ९.  
एक-सप्तति- -तिः श. १०, ४, ३, १६

† = अ. ४, २२, ६; ७; 'एकवृषः' इति पाठः । अन्येषां च पदानां तत्रैव पाठभेदो शाखाभेदेन द्र.  
स्वरश्चाप्यत्र चिन्त्यः । ‡ = अ. ४, २२, ५; 'एकवृषम्' इति पाठः । § 'आत्मैकशतः' इति मुपा. स्वरश्चिन्त्यः  
'आत्मैकशतः' इत्येव साधोयान् स्यात् । तु. तै., श. (८, ४, ३, ८ एकादश-) द्र. ।

एक-सभ- -म् श. १४, ९, ३, ९.  
 एक-सा(मन्→)ञी- -ञी जै. २४.  
 एक-सूक्त(सु√वच्)- -क्तः गो. २,  
 ६, ६; -क्ते शां. २४, २.  
 एकस्तोम- -मः जै. ३, १, ४, १२.  
 एक-स्तोम-भागा( -गऽअ- )नु-  
 मन्त्र- -न्त्रेण जै. ३, ४, ४, ७.  
 एक-स्थ, स्या- -स्थः शां. १०, २;  
 -स्थम् श. ६, ६, १, ८; ८, ७, २, ३;  
 ९, ३, १, १४; ४, ३, ३; -स्या शां.  
 १८, ९; २९, ५; गो. २, ६, १३†;  
 -स्थाम् श. ६, ६, १, ८; ८, ७, २, ३;  
 ९, ३, १, १४; ४, ३, ३; जै. १, १२,  
 ३, ५.  
 एक-स्फयाः- -स्फयया श. ३, ५, २,  
 २; ९, २, ३, १.  
 एक-हंस- -सः शर १४, ७, १, १२; १३.  
 एक-हायन- -नः गो. २, १, १७.  
 एक-होवृ- -ता तैआ ३, ७, १; -तारम्  
 तै. २, ३, ७, १; -त्रे तै. २, ३, ६, ४.  
 एकाकिन्(-क+आकिनिच्)- -नम्  
 तां. १९, ११, १०; २०, १२, ४; ५;  
 -किने श. ३, ४, ४, ९; -की श. १२,  
 ८, १, २१; २, २१; २८; १३, २, ६,  
 १०; ५, २, १२; १४, ४, २, ३; ४;  
 ३०; तै. ३, ९, ५, ४.  
 एकाकिनी- -नी श. ४, २, ५, २१;  
 -नीऽइव शां. २४, ६-८.  
 एका(-कऽअ-)क्षर, रा- -रः गो. १, १,  
 २५; २६; -रम् ऐ. ३, १२; तां.  
 ११, ३, ६; १२, १३, २७; जै. ७४;  
 १६८; -रा ऐ. ३, २५; २८; ५,  
 ३; तां. ४, ३, ३; १५, १०, १३; २०,  
 १५, २; १४, ८; जै. १०२; १६८;  
 गो. १, १, २२; -राम् तै. २, ८, ८,  
 ४; तां. २०, १४, ५; -रेण ऐ. ५,  
 ३; श. ५, २, २, १७; तां. १२,

१३, २९; जै. ७४.  
 एकाक्षर-णिधन- -नः तां. ४, ३,  
 ३; १५, १०, १२.  
 एकाक्षर-द्वयक्ष(र→)रा- -म्  
 ऐआ. १, ३, ३; ६.  
 एका(-कऽअ-)तिथि- -थिः ऐ. ५,  
 ३०; -थिम् ऐ. ५, ३०.  
 एका(←क)-दश(-शन+ड्)- -शः  
 शां. १२, ८; श. ३, ८, १, ३; ८, ४, ३,  
 ८; १०, ४, ३, २२; ११, २, १, २; ६,  
 ३, ७; १३, २, ५, ४; १४, ६, ९, ५; तै.  
 ३, ८, २१, २; -शमिः ११ श. ८, ४, ३,  
 ८; १३, ५, १, १६; -शम् तां. ६, १, ३;  
 मं. १, २, १९; शाः तै. ३, ११, २, २;  
 -शान् गो. १, १, ५; -शानाम् श.  
 ११, २, १, ४; -शानि श. ३, ८, ४,  
 १; -शो तैआ. ५, १२, ३; -शेन तां.  
 ६, १, २; -शेषु तै. ३, ११, २, २.  
 एकादशी- -शी श. १, ४, १, ३७;  
 ११, २, ७, ६; तां. १६, १, १२; १९,  
 ४, ३  
 एकादशान्- -श ऐ. १, १०; २, २;  
 १८; ३७; ३, २२; ५, १२; ऐआ.  
 १, ३, ४; २, ३, ६; ५, २, ४; शां.  
 ३, २; ९, २; १०, ३; ३; १२, ६; १४,  
 २; ३; १६, ४; २५, ८; २७, ३;  
 श. ३, ८, १, ३; ४, १; ४, २,  
 २, ९; ५, ७, २; ५, ३, १, १२; ६, १,  
 २, ७; २, २, ३, ६; ३, ७; ६, ३, १२;  
 ७, ४, ६; ८, ३, ४, ११; ९, ४, ३, ७,  
 ५, १, ३२; ३३; ११, १, ६, २५;  
 २६; २, १, २, ६, ३, ५; १२, ८, ३,  
 २८; २९; १३, २, ५, ४; ३, ३, ८;  
 ९; ६, १, ४; २, ४; ६; १७; १४,  
 ६, ९, ३; तै. १, ५, ३, ४; २, ६, ५, ७,  
 ७, १, ३; ३, २, ७, ५; ८, २, १, २; ३;  
 ९, २, ४; तैआ. १, ९, २, ३; तां. ६, २,

५; १७, ११, २; १८, १०, ७; २०, २,  
 ४; २१, १०, २३; जै. १३३; १३९;  
 प. ४, ३; गो. २, १, १८; २, १३;  
 ५, ७; -शमिः ऐ. ३, २८; तां.  
 ३, ९, १; १०, १; ११, १; १०, ५,  
 ९; -शम्यः तां. ३, २, १; ३, १; ४,  
 १; ५, १; ६, १; ७, १.  
 एकादश-कपाल- -लः ऐ. १, १;  
 श. १, ६, ३, १४; ५, ५, १, १; ९; दि.  
 ६, १, २; १२, ७, २, १८; तां. २५,  
 १४, १; ४; -लम् ऐ. १, १; २, २३;  
 शां. ४, १; ३; ४; ७, १; १९, १; श.  
 १, ६, ३, १४; ५, २, ३, ६; ७; ५, १; ३,  
 १, ३; ३, १; ४, ५, १०; ५, ४, २९;  
 ११, १, ५, ५; ४, ३, ५; तै. १, १, ६,  
 ५; ५, ९, २; ६, १, ५; ६; ७; ७, २,  
 १; ३; ७, ३, ३; ७; ८, ६, ३; ३, १, ४,  
 १४; ८, १२, १; जै. १६४; गो. २,  
 १, १२; -लस्य तै. १, ७, ४, ४;  
 -लान् ऐ. २, २३; तै. १, ५, ११,  
 ४; तां. २१, १४, १८; -लेन श.  
 ५, ५, १, ४; तै. १, ५, ११, ३; तां.  
 ५, १०, १०.  
 एकादश-धा श. १०, ४, २, ११.  
 एकादश-पुरुष- -पस्य तैआ. १,  
 ९, १; १७, १.  
 एकादशर्च(-शऽकृच्)- -र्चम् ऐ.  
 ८, २; -र्चो शां. २९, ३.  
 एकादश-स्त्रीक- -कस्य तैआ. १,  
 ९, १; १७, १.  
 एकादशाक्ष(-शऽअक्षि)- -क्षम्  
 ऐ. ५, ३०; गो. १, १, ३१; -क्षे  
 ऐ. ५, ३०.  
 एकादशा(-शऽअ-)क्षर, रा- -रम्  
 ऐ. ३, १२; तां. ८, ७, १; १२, १३,  
 २९; जै. ७४; गो. २, ३, १०; -रा ऐ.  
 २, २; ३, १२; २८; ८, २; शां. ३, २,

† 'एकस्ता ?' इति मुपा. चिन्त्यः। ‡ कालि. अज. स्वरपाठस्तु प्रमाद एव । अन्तिमस्थले W. इत्यस्यापि ।  
 § स्वरानुलोधादत्र समावेशोऽभिप्रेतः । अग्रिमकण्डिकासु 'पुनर्विशत्या... सप्तविशत्या...' इत्यादिपददर्शनात् पूरणार्थोऽन-  
 पेक्षः । परं तत्रैव 'त्रयोदशभिः... पञ्चदशभिः...' इत्यादिपु दशान्तस्यान्तोदात्तत्वदर्शनात्पूरणार्थकभिन्नेऽर्थे उदप्रत्ययो  
 मतः स्यादित्यनुमीयते ।

१०, २; श. १, ३, ५, ५, ७, ३, २४; ३, ६, ४, २२; ४, १, १, १०; ३, २, ८, ५, ३, १, १२; ८, ३, ४, ११; ५, १, १०; ९, ४, ३, ७, ५, १, ३२; ३३; १०, २, ३, २; १२, ७, २, १८; १३, २, ५, ४; ६, १, ४, ५; २, ४, ६; १५; १७; तै. ३, ८, १२, १; तां. ६, ३, १३; ८, ४, ३; १४, ५, १९; १८, १०, ७; जै. १००; १०२; १३३; गो. २, १, १८; ३, १०; -राणि ऐ. १, ६; तां. १५, १२, ७; -रेषु ऐ. ४, ४<sup>३</sup>.

एकादशाक्षर-णिघन- -नः तां. १४, ५, १९.

एकादशाक्षर-द्वय (द्विअ- ) क्षर- -राणि श. ११, १, ६, ४<sup>३</sup>.

एकादशा(-त्रिअ- )रत्ति- -त्तिः शां. १०, १; -त्तिम् श. ३, ६, ४, २२.

एकाद( शिन्- )शिनी- -नी श. १३, २, ५, २<sup>३</sup>; ३, ३, ८, ६, १, ६<sup>३</sup>; तै. १, २, ५, १; ३, ८, १९, १, ९, २, ३; तां. २१, ४, १३; -नीम् शां. १०, २; १२, ७, ८; श. ३, ९, १, ४; तै. १, २, ५, ३; -न्या शां. १२, ८; श. ३, ९, १, ४; तां. २०, २, ४; -न्याम् प. ३, ७; -न्यै शां. १२, ८; -न्यौ श. १३, ५, १, ३.

एकादशिनी-पशु- -शवः तां. १७, १३, १३.

एकादशे(-शड- )तर- -रेषु श. १३, ६, २, ६.

एका(-कअ- )नुगान- -म् आ. २, २०; १८६.

एकान्न(-कात्अ- )त्रिंश- (-त्+उट् ) -शाः तै. ३, ११, २, ४; -शेषु तै. ३, ११, २, ४.

एकान्न-त्रिंशत्- -त् गो. २, २, १०.

एकान्न-विंश- -शाः तै. ३, ११, २, ३; -शेषु तै. ३, ११, २, ३.

एका(-कअ- )यन्- -नम् श. १४, ५, ४, ११<sup>३</sup>; ७, ३, १२; -ने जै. ६, २.

एका(-कअ- )रत्ति- -म् श. ११, ७, ४, १.

एका(-कअ- )राम्-ता- -ता श. ११, ५, ७, १.

एका(-कअ- )इव- -म् तैआ. १, ११, ७.

एका(-काअ- )एका- -का मं. २, ३, २१; तां. ५, ९, २, २३, ६, ४; -काम् तां. ५, ९, १३; -कायाम् तां. ५, ९, १, ४, ६; १३; गो. २, ४, ९; -०के मं. २, २, १३.

एकाह(-कअहन् )- -हः ऐ. ६, ८, १७; शां. २१, ५; २४, २<sup>३</sup>; २५, ३; ११<sup>३</sup>; १४; २७, २<sup>३</sup>; २८, १०; २९, ५, ८<sup>३</sup>; ३०, १०; शांआ. १, २, १६; १७; १८<sup>३</sup>; श. ४, ६, ८, २०; १२, २, २, १२; गो. १, ५, १; २, ५, ११; -हम् ऐ. ६, ८; तै. २, १, ६, ५; तां. ४, ७<sup>३</sup>; गो. २, ५, १४; -हस्य ऐ. ६, १७; शां. २१, ५; श. १२, २, १२; गो. १, ५, १; २, ३, १२; २०; ४, ११; ५, ११; -हाः ऐ. ८, ४; -हानाम् शां. २५, १३; -हे शां. १९, २; २५, ११; १२; श. ४, ५, ४, १४; जै. १६८.

एकाहन्- -हनि जै. ४५<sup>३</sup>.

एकाहा(-हअ- )तान्- -नः शां. १९, ८; २०, २; २४, २; २५, ३; ११; शांआ. १, ३; श. १३, ५, १, ९.

एकी/भू, एकी...भवति श. १४, ७, २, २८.

१एके(-कअ- )एका- -कः श. ६, १, २, ३०; १०, ५, २, २२.

२एके(-कअ- )एका- -काम् श. २, १, २, १४.

एकै(-कअ- )का- -कः ऐ. २, २९; श. २, ४, ४, ६; ३, ४, १८; ४, ६, ९, ७; २१; १०, ५, ३, ३; ४; ११; १४, ४, २, २२; का. १, ३, ४, ४; तै. १, ६, ८, ९; -कःइव जै. ७४; -कम्

ऐ. ३, ११; ६, १९<sup>३</sup>; ३१; ऐआ. ५, १, ६; शां. १५, ३<sup>३</sup>; ४<sup>३</sup>; शांआ. २, २, ५, २; श. १, ७, ३, ६; ७; ४, ५, ४, ६; ५, १०; ६, ८, ५, ७; १२; १७; ५, १, ४, ५; ४, ५, ३; ८, १, ४, ४<sup>३</sup>; ७, १, ४; १०, ५, ४, ५; १४, ४, २, १२; १७; ३०; तै. १, ६, ८, ९; गो. २, २, १०; ६, १<sup>३</sup>; ६<sup>३</sup>; ९; ५, १०; -कया ऐ. ३, १८; तां. ५, ६, ३; जै. १३७; -कस्मात् तै. ३, १०, ११, ४; -कस्मिन् श. ७, ५, २, ९; १०; ८, १, १, २; ७, १, ४; -कस्य शां. ५, ७<sup>३</sup>; श. १०, ४, २, ५; ७; आ. १, गो. २, १, २५; ६, ६<sup>३</sup>; -कस्याः श. १४, ६, १, २; -कस्यै शां. १७, १; जै. १८; -का शां. १७, १; जै. १२९<sup>३</sup>; गो. २, २, १०; -काः गो. २, ६, ६; -काम् ऐ. १, २, ३<sup>३</sup>; शां. ८, ८; ३०, ७; श. १०, २, ५, १३; ४, ४, ४<sup>३</sup>; तै. १, २, ६, ४; जै. १८१; जैउ. ४, ८, ३, १; गो. २, २, १०; -क्रेन ऐ. ३, ४२; श. २, ५, २, २२; ६, २, ४; १४, ४, २, १७; जै. ९५.

एको(-कअ- )कथा- -कथाः गो. २, ६, ६<sup>३</sup>.

एकोकथ- -कथः गो. १, ४, २०.

एको(-कअ- )च्यु(स- )सा- -साः गो. १, ३, १६.

एको(-कअ- )ति- -तयः श. १२, २, २, ४.

एको(-कअ- )त्तर, रा- -रम् श. १०, २, ३, १७; १८; तै. ३, ८, १६, १; -राः श. १३, २, १, ५; जै. १२९.

एको(-कअ- )दय- -यात् गो. १, ४, २०.

एको(-कअ- )ना- -नाः शां. ११, ५.

एको(-कअ- )न-विंश- -शः गो. १, ५, २४.

एको(-कअ- )पाराम- -मात् गो. १, २, ५.

पुको(-कडउ-)ल्लुक्- -कैन् तै. १,६,  
 १,२;१०,१;७,१,८.  
 √यजू, एजतेऽइव जै. २५; एजति श.  
 ३,१,३,२८; ४, ५,२,५<sup>३</sup>; ११, २,  
 ६,२; एजति श. १,५, १, २५;  
 तां. २०, १६, ११; जैउ. ३, ४, ३, ६; ९;  
 एजन्ति श. ३, १, ३, २८; एजतु  
 श. ४, ५, २, ४<sup>३</sup>; १४, ९, ४, २२;  
 एजत गो. १, १, ४<sup>५</sup>.  
 एजयति श. ७, ५, १, ९.  
 एजत्- -जत् श. १२, ८, १, २१<sup>३</sup>;  
 १४, ९, १, ४; तै. २, ५, १, १; ६, ३,  
 ५; -जन् जै. ३४.  
 एज(त+क→)क्का? - -क्का: तै. ३,  
 १०, १, ४.  
 ए(आऽइज्य)ज्या(√यजू)- -ज्या: श.  
 १, ७, ३, १४; तै. ३, ५, ७, ६; ६, १, १,  
 ४; १२, २.  
 ए(एत→नी→)णी- -णी: तैआदि, ७, १  
 एत-ग्व- -ग्वा: तै. २, ८, ७, १<sup>३</sup>.  
 एतश- -श: शदि, ३, १, १८; -शेन श.  
 ७, २, ३, ८; -शेभि: श. ३, ३, ४, ८.  
 एतऽ श. १, ६, २, ३; २, २, ३, ३; ९, ४,  
 १२; ३, ४, २; ४, १, ३, ४; ११, ५, १,  
 ४; १३; का. १, २, ३, २; ४, ९, ४, १, १.  
 एत-२ए द्र.  
 एतत्- -त्, द् ए. १, २, ३<sup>३</sup>; ४<sup>३</sup>; ६<sup>३</sup>; ७;  
 ८; ९<sup>३</sup>; १०<sup>३</sup>; ऐआ. १, १, १<sup>३</sup>; २; ३;  
 ४<sup>३</sup>; शां. दि, १३<sup>३</sup>; ७, १; १८, २;  
 २४, ३, २५, १२; २७, ६; २९, ३;  
 शांआ. १, १<sup>३</sup>; २<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>-६<sup>३</sup>; श. १,  
 ५, ३, ९-१३; १४<sup>३</sup>; १५; १६; ४, १<sup>३</sup>;  
 २; ३; का. १, १, १, २<sup>३</sup>; ३; ५<sup>३</sup>; ७; ९;  
 २, १<sup>३</sup>; ५; ६<sup>३</sup>; तै. १, १, २, १<sup>३</sup>; ४<sup>३</sup>;  
 ६; ९, ४; ६; ३, १, ७; २०; २, ५;  
 तैआ. १, २, ३<sup>३</sup>; ४; ३, ३<sup>३</sup>; ५, २<sup>३</sup>; ७;

३; ८, ४<sup>३</sup>; ९, ५; १०, ७; १२, २; तां.  
 १, ६, ५; ८, १७; २, १६, ३; ३, १३,  
 २; ४, १, १; २०, १५, ८; १६, ३;  
 ६<sup>३</sup>; ७; जै. ४; ८; १०; ११; १४; १७;  
 १८; २०<sup>३</sup>; २१<sup>३</sup>; २३<sup>३</sup>; ३०; ३४<sup>३</sup>;  
 ३५; जैउ. १, १, २, ३; ६; ३, ५; ६;  
 ८; ५, ५; ६, १; ३<sup>३</sup>; १४, ४, ६<sup>३</sup>; आ.  
 १; प. १, १<sup>३</sup>, २<sup>३</sup>; ४<sup>३</sup>-६<sup>३</sup>; सा. १,  
 १, १३; १७; २, ५; ४, २; १; ५, ५; १०;  
 ११; ६, १; ५; ६; ७, १; सं. १, १, ३;  
 ३, ९; २, ३, १४; ४, १३; सं. ३; गो.  
 १, १, १२; २८; २, १५<sup>३</sup>; -तम् ऐ.  
 १, ३; ७<sup>३</sup>; १६; २८; ३०; २, ३<sup>३</sup>;  
 ११; ऐआ. १, १, १; २, ३, १; शां.  
 ३, २; ५, ५; ८; ८; शांआ. १, १; २,  
 ३; १५; १६; ३, ३; ५, ७<sup>३</sup>; ६, ३<sup>३</sup>;  
 श. १, ६, २, ७; ७, २, २३<sup>३</sup>; ४, १८;  
 २१; ८, १, ५; ३, २, २; ९, ३, २; ५, १,  
 १, १०; १६; का. १, १, ४, ३; ५;  
 १५; १६; १८; २, १, १; २, १२; ३,  
 १२; ३, २, ९; ३, ९; ४, २; तै. १, १,  
 ३, ४; ३, २, ३; ५, ३; ९, १; २; ३; ४,  
 १०, ३; ४; तैआ. १, १०, ७; ११, ७;  
 २४, ४<sup>३</sup>; २६, ७; २, ९, १; ३, ११,  
 २; ३<sup>३</sup>; ४, ५; १२, ७; तां. २, १७, ४;  
 ६, १, १; १३, ९, ५; १४, ९, १२; १६,  
 १२, १; २१, ४, ९; ९, २; १०, ५; ११,  
 २; १२, २; जै. ३; ८; ९; १४; १७<sup>३</sup>;  
 २२; ६०; ७८; ११२; ११७; १२७;  
 १४६; १८०; जैउ. १, १, ४, १; २<sup>३</sup>;  
 ३<sup>३</sup>; ४<sup>३</sup>; ५<sup>३</sup>; ६, १; १८, ३, २; २, २,  
 २, ३; सं. ५; सं. २, १, १६; प. १,  
 ३<sup>३</sup>; ७; ३, ७; गो. १, १, ३४; ३६;  
 ३८; -तया ऐ. १, २८; २९; ३०<sup>३</sup>;  
 २, १६; २०<sup>३</sup>; २४; ३, ३४; शां. ८,  
 २; १६, ७; १७, १; शांआ. २, ८; ९;

१०; ४, ४; ७<sup>३</sup>; ८; ९; १२, ८<sup>३</sup>; श.  
 १, ६, २, ७; ३, १, ४, २०; २२; २, ३,  
 १५; १९; ४, १०; १५; १६; ३, २,  
 १३<sup>३</sup>; ७, ३, १, ११; का. १, २, १, ३-  
 ६; ४, १, २२; ५, १, १८; २, १६; ३,  
 ७; २, २, ३, ७; १३<sup>३</sup>; तै. १, ८, ५, ५<sup>३</sup>;  
 तैआ. १, ६, ३; ७, ५; ९, ५; तां. २,  
 १, ४; ५; २, २; ४, २; ५, ४; ६, २; ७,  
 २<sup>३</sup>; ३; ४; ९; जै. ८; १४८; २०३;  
 २१२; प. २, १<sup>३</sup>; ३, २; ३; ४<sup>३</sup>; ५; ६;  
 सं. १<sup>३</sup>; सा. १, ४, १२; १४; गो. १,  
 १, ११; २२; ५, २५; २, ४, १६<sup>३</sup>;  
 -तयो: ऐ. ४, २६<sup>३</sup>; श. ४, ३, १,  
 १५; १९; ५, ५, ४; ७, ४, १, ४३;  
 ४५<sup>३</sup>; ५, १, १८; तैआ. ५, १०, १;  
 जै. १; १०३; १३१; सा. ३, ७, ५;  
 ९; ९, १; -तस्मात् ऐ. २, ४१; ३,  
 ४१; ५, २५; ऐआ. १, १, २; २, ३,  
 १; शां. २८, ४; शांआ. १, ८; ५,  
 ३; दि, २०; श. १, ५, ३, १४; ७, ४,  
 १९; ८, ३, ६; २, ३, ३, ७; ३, २, १,  
 ११<sup>३</sup>; २८<sup>३</sup>; २, २७; ४, १, २२; ५, २,  
 २; ३; ६, ४, ६<sup>३</sup>; ८; का. १, ४, ३,  
 १३<sup>३</sup>; ६, १, २४; तै. १, ४, ७, १; ३,  
 ३, १०, ३; ८, १०, ४; ९, ७, १; तैआ.  
 ८, १, १; २, १; ३, १; ४, १; ५, १; तां.  
 १६, १, ३; १३, ३; जै. ४७; १०८;  
 १२७; २०३; जैउ. १, ५, १, ३; प.  
 १, ७; गो. १, १, २९<sup>३</sup>; -तस्मिन्  
 ए. २, ३४<sup>३</sup>; ३, २०; ४१; ४, १२;  
 २१; ५, २; २१; ऐआ. १, १, ३; २,  
 १; ४; २, ३, ३; शां. १३, ३; २४, ५;  
 २७, ४; शांआ. १, ३; ५; २, १; १६;  
 ६, ३-१८; ७, ४; ८, १; श. १, ९,  
 २, २८; ३४; २, ३, ३, ९<sup>३</sup>; ३, ४, ३,  
 १८; ६, ३, १२; ८, १, १४; ४, १, १,

† 'एवति' इति मुपा. नितरामशुद्धः । ‡ 'एदग्वाः' इति मुपा. चिन्त्यः । 'एतच्छब्दपर्याय एतग्वाशब्दः'  
 इति च तत्र ऋ.भाष्यविरोधात् सा. -विमर्शचिन्त्यः । तु. = ऋ. १, ११५, ३ । § (आ+इत्), सा. घृ. (१, ४०९), P.W.  
 प्रभृत्यनुसारिबोग्यगमनार्थकक्रियामप्याहरन्तो भ्रान्ता एव वयम् । वस्तुतः 'एत्' (LO I) इति प्रेक्षणाधीयम् आक्षर्य-  
 द्योतकमध्यमिति ऽष्टगु. टि. घृ. २, २६६ द्र. । § 'एतस्या' इति G. पाठो वस्तुतः मुद्रणप्रमादजोऽयं श्रेयः । 'एतया'  
 इत्येव पा. । सकारः पूर्वस्मिन् पदे नेयः ।

७; २, ४, ११; ४, ३, १०; ४, १३; ७,  
 २, ३, ६; का. १, ४, २, ५; ६, ४, २;  
 २, २, ३, १७; १८; तै. १, १, ४, ३;  
 २, ६, २; ३, १०, ९; २, २, ३, ७; ३, ३,  
 ७, ८; तैआ. ८, ७, १; १०, १३, १; १;  
 तां. ८, १, ६; १६, १०, ६; १७, ७, २;  
 जै. ७०; ११८; १६६; १६८; १८६; १.  
 ३, १; जैड. १, ६, १; ६, २, ८; ८, १,  
 २; २, ४, २, १०; ४, ८, ३, २; -तस्यै  
 शांआ. ४, १; २; १२, ४; शा. १, ८,  
 ३, १०; ९, ३, ९; २, ३, ४; ४, ११;  
 १४; ३, ४, २, १०; ११; १२; ५, ३,  
 १७; ७, ३, १; २; का. १, ४, १, ९;  
 १२; ५, १, १८; २, १६; १७; २, १,  
 २, १२; २, २, ८; तै. १, ४, ४, ५;  
 -तस्य ऐ. १, ३; १०; २, २६;  
 ३३; ३, ८; ४१; ऐआ. १, १, १;  
 २; ४; २, १; २, २, ४; शां. १, ४;  
 १०, ३; १०, ७; ९; २३, ३; २५, २;  
 ९; शांआ. १, ८; २, २; ४; १६;  
 १७; १८; ३, ३; ४, १; २; शा. १, ६,  
 ४, २०; ७, ३, २०; २, १, १, ७; २,  
 १०; ११; ४, २, २४; ३, १२; ३, १,  
 २, १८; ३, १९; का. १, १, २, १२;  
 २, २, १३; ४, १३; ३, १, ७; २, ११;  
 ३, २०; ४, ३, १६; ५, १, ३; २२; २,  
 ३; ६, १, २; २, १; तै. १, १, ६, ४;  
 ३, २, ७; ४, २, ४; ३, १; २; ४, १; ३;  
 ६; १०; ५, ११, १; ३, ९, १४, ४;  
 १८, १; तैआ. १, २६, ७; २, १४,  
 १; १५, १; ५, ४, १; ८, १३; ११, २;  
 ६, २, १; तां. ७, ६, १२; १२, ४,  
 २५; २७; १३, ३, ८; १३; २०; १४,  
 ९, २७; ३६; १६, १०, ३; १३, १;  
 १७, ७, १; २१, ८, ३; जै. ४; १८;  
 ८८; ८९; ९९; १३३; १३७; १४४;  
 १५०; १७०; जैड. १, १, ६, १; ६,  
 १, ६; ३, ८; ९, १, ६; ८; १०, १, २;  
 २, ३, १, १; प. ३, १; ११; ४, १; २;  
 सा. १, १, १०; ५, ९; २, १, ५;  
 -तस्याः शा. ४, १, १, २७; का. १,

३, १, १; ४, ३, १३; तैआ. १, १०,  
 ७; -तस्याम् ऐ. १, १४; २, १६;  
 ३, १८; ८, १०; १२; १३; शां. ४,  
 ५; १०; ७, १०; २६, ४; २८, ४;  
 शांआ. ६, १; ७, २०; २१; ८, ४;  
 शा. ३, ६, ३, १५; ४, ४, १, १५; ७,  
 ३, १, २३; ४, १, १६; २, ३६; ५,  
 २, १५; १६; ३१; ३७; का. १,  
 २, १, ६; २, १, १, १३; तैआ. २,  
 २०, १; तां. ५, ९, २; १६, १, ९;  
 १०; जै. ११७; १४९; प. २, ४;  
 ३, ७; गो. १, २, ९; -तस्यै ऐ. २,  
 ३३; ५, ३०; शांआ. १, ८; ८, १०;  
 ११; शा. १, ७, ३, २०; २, ३, ३, १५;  
 ३, २, ३, १५; १९; ४, १, ८; ८, २, ५;  
 ९, ४, २५; ५, १, ३, ६; ३, ४, ९; ७,  
 ५, १, ६; २८; तैआ. ६, ९, १; जै.  
 ८९; ११८; १२४; १८२; जैड. १,  
 १३, १, ४; -ताः ऐ. १, २; १०;  
 १३; १६; २१; २४; २५; २८; ३०;  
 ऐआ. १, ३, २; २, ३, ३; शांआ.  
 १, ४; २, ७; १०; १२; ४, १; २; ८;  
 १२; १३; १४; ५, ८; शा. १, ६,  
 ३, १८; ३०; ९, १, १७; २, १, २, १-  
 ३; ४; ५; ११; ४, १०; ३, २, १; ३;  
 का. १, १, २, १; २; ७; ४, १०; २, २,  
 ४; ३, २३; ४, १०; ११; ३, २, २; तै.  
 १, १, ६, ३; ८, ६; ३, २, ६; ५, ३; ४,  
 १, २; ५, ९, ७; २, २, ४, ३; ३, ३,  
 ४, ५; ६, ११; ८, ९, ४; २, १, ४; तैआ.  
 १, ३, ३; ४, १; ३; २, ९; २, ४, १; २;  
 ३; २६, १; २, २, १; १, ५, १; ४, २, २,  
 १; २३, १; तां. २, १५, ३; २३, १,  
 ५; २, ४; ३, ५; ४, २; ५, ४; ९, २; ५;  
 १३, १; २; जै. १३, १४; २०; ४७;  
 ५३; ६४; ८५; ८८; ९०; ९१;  
 १६८; जैड. १, १, ७, १; ३, ३, ७;  
 ७, १, ६; ७; ११, २, ११; १२, ३,  
 १; १८, २, १; ३, १०; सा. १, २, ५;  
 २, ६, १०; प. १, ६; २, २; ३; ६; ७;  
 १०; ३, ७; १२; सं. १; ३; गो. २,

२, ७; -तान् ऐ. १, २०; २, २०;  
 २३; ५, १८; ६, १९; ७, ३०; ऐआ.  
 १, १, २; शां. ६, १०; २८, १; शांआ.  
 १, ४; ५; ७, २१; शा. २, १, १, १२;  
 ३, २, ३; ४, ३७; ३, ८, २, ४; १९;  
 २२; ९, ३, १५; का. १, १, १, ८;  
 १०; ३, २; २, ३, १६; ४, ८; ४, २, ५;  
 ६, २, ३; तै. ३, ८, १४, १; १८, ७;  
 ९, २, १; ११, २; तैआ. १, ७, २; २,  
 ६, १; ५, ४, १२; तां. ४, १, ७; १५,  
 ५, २४; १७, १, ५; ८; २३, १७, २;  
 २५, १, ७; जै. ६; २८; १६८; १८२;  
 १८६; १९८; जैड. १, २, ३, ७; ४,  
 ६, २, १; प. २, ३; १०; सा. १, १,  
 १५; २, १०; सं. २, ३, १८; गो. १,  
 ३, ८; -तानि ऐ. १, ९; २, ९; १८;  
 २३; ३२; ३, ६; १८; ४७; ऐआ.  
 १, ३, ४; शां. १३, २; १६, ११; २२,  
 २; ७; ३०, ११; शांआ, १, ५; २, २;  
 ६; १४; ५, २; १२, २; ७; शा. १, ७,  
 २, ५; ३, ८; ८, १, १९; २, १, २, १८;  
 ३, १, ४, १; ४; ११; ३, ३, ३; ११; ९,  
 २, १७; ४, १, ३, ७; का. १, १, २,  
 १२; २, १, ९; १०; ११; ३, ३; ४; ४,  
 ३, ९; ५, १, ५; ३, २; तै. १, १, ६,  
 ३; ४; ६; ७; २, २, १; ४, ३; ४, १, ३;  
 २, ४; ९, ३; ५, १, २, ४; तैआ. २, २,  
 १; ७, १; ४, ४, २, ५; ५, २, १३; ४,  
 ७; ७, १; ८, १३; १०, १; तां. ५, ८,  
 २; ६, ६, ७; ७, ६, १७; ८, १४; १४,  
 ९, २७; ११, २; १२, ९; १६, ११,  
 ४; १२, ४; २०, १५, १५; जै. ६;  
 १५; ५३; ६४; ९५; १२०; १४०;  
 १४७; १६०; १६८; १८२; १८५;  
 जैड. १, १, ६, ६; २, २, ५; १७, ३,  
 १४; सं. २, ५, ८; आ. १; सा.  
 १, ४, २; ६; २, १, ७; ३, ३; ६; प.  
 ५, १-१२; गो. १, ३, २१; -तानि;  
 ऐ. १, २; १०; २१; २४; २५; ३०; ३,  
 ४; शां. ३, ८; ८, ४; ५; ९, ४; १०,  
 ३; १६, ७; ८; १९, ५; २३, २; २८, २;



शांआ. १,४<sup>३</sup>;२,३;५;६;७; शा. ३,  
 २,३,१२-१४; ८,१,२; ९,३,२६;  
 ५,२,२, १७<sup>३</sup>;३, ४,३<sup>३</sup>; १२;१५;  
 का. २,१,१,१०<sup>३</sup>;३,५<sup>३</sup>;२,१,२; तै.  
 १,३,६,४; ३,१, ४,७<sup>३</sup>; २, ३,७;  
 ९,१७,२; तां. २३, १०, २<sup>३</sup>;११,  
 २;१३,२;४;१४, ६; १५,२<sup>३</sup>;१८,  
 २;३;२१, २; जै. १४; ५३; ९०;  
 १४४;१४६; १६८; १९०; १९९;  
 जैउ. १,१,३,८; गो. १,१,६;१०;  
 २,२,११; -ताभ्यः ऐ. ३, २; शा.  
 १,९,२, ३०; ७, २,२, १२; का.  
 २,१,३,५; तैआ. २,२०, १<sup>७</sup>;५,७,  
 ४;१२; जैउ. १,१८, ३, १०; सा.  
 १,२,५; -ताभ्याम् ऐ. २, ३८;  
 ३,१७; ४, ११; ६, २६<sup>३</sup>; ७,१७;  
 ऐआ. २,३,१; शां. ८, ४<sup>३</sup>; शा.१,  
 ८,१,३६;२,३,९<sup>३</sup>;५,१,५,१८;  
 ३,५,७; ७,५,१,१८<sup>३</sup>; का. २,१,  
 ३,१,२; तां. ८,४,१०; ११,५,१२;  
 २०; १३,९, १९; ११, १८;२०;  
 १९,४,८;१०; २५, १, ११; जै.  
 ३०;७२;८४;१३०; १५३; १६६;  
 १६८;२०६;सा.१,१,१७;३,५;९;  
 २,१,११;६,४;७;३,१, ४;१३;३,  
 १; -ताम् ऐ. १,१३<sup>३</sup>;२२;२५;  
 २८;२९;३०;२,२;१६<sup>३</sup>;२०; ऐआ.  
 १,३,३; २,१,७<sup>३</sup>; शां. ७,४;१२,  
 ८;१६,९; शांआ. १,८;२,४;५,  
 ७;७,२;४-८;१२-२३; शा. १,६,  
 ३,१५;४,२; १३; १७;१८; ७,१,  
 १०<sup>३</sup>;८,१,११;१९;२६;९,१,२१;  
 का. १,१,४,१; २;३<sup>३</sup>;६; २,१,१;  
 ३;४, १३<sup>३</sup>;३,१, २;३, ७; तै. १,  
 १,८,४;५; ३,७,६;५,१०,७;७,३,  
 ७; ३,२,२,६;३, ३,५; ८,२३,३;  
 ९,२२,३; तैआ. २,१८,१;४,३१,  
 १;५,५,१<sup>३</sup>; २<sup>३</sup>;३; ६,९;७, ९;८,  
 ६<sup>३</sup>; तां. २,३,३; ४;९, ३;४;१०,  
 ३;४;५; १५,४;१६, ४;५; १७,४;  
 ३,६,४; जै. १५; १७<sup>३</sup>; २०; ४६;

५३; ५६; ८०; ८८; ९५; १०९;  
 १२७;१६८; जैउ. १, १४,४,३;  
 २,४,२,१४; ४,१२, २,६; सा. १,  
 ४;१८-२०; प. १,६;७;२,१;४;  
 ५,२; गो. २, २,४; -तासाम् ऐ.  
 २,२४; शां. १,४; शा. १,७,१,३;  
 २,१,२,५;३,१,३,९;७,३,१,४३;  
 का. १,१,२,२;२,४; १०; तै. ३,  
 २,८, १; तैआ. १०, १४, १; तां.  
 १३,४,११; जै. ११७;१६४; जैउ.  
 १,११,१, ८;१६, ३, १०; ३,१,  
 ४,१०; प. २,५;६; -तासु ऐ. ३,  
 १७;३८;४८; शांआ. १०, १; शा.  
 २,३,४,३४; ३, २,२, १३;६,१,  
 १४;३,५;७,१, ७;९, २,७; तै. २,  
 १,१०,३; तां. ८, १,३; ९,६,३;  
 १२, १३, ३; १७; १९; जै. ४७;  
 १३०; जैउ. १, १६, ३, १०; २,  
 ४,३,३; -ते ऐ. १, १;६; ८;१०;  
 २६;२९<sup>३</sup>; २,८; १५; १८<sup>३</sup>; ऐआ.  
 १,१,१;३,४;२,१,८<sup>३</sup>; शां. २, २;  
 ५,२;८,८; १३,१;४<sup>३</sup>; ९; १९,६;  
 २६,२; शांआ. २,९; ४, ५; १४;  
 १२,१; शा. १,६, ३, ३८; ४१;४,  
 १७;७,३,१६<sup>३</sup>;४,१९;८,१, २८<sup>३</sup>;  
 ३६;२,१<sup>३</sup>;१७;३,८;१०;२१;२७;  
 का. १,१,१, ४; ३,१<sup>३</sup>;२, २,१३;  
 ४,८;३,१,३<sup>३</sup>;१०; १५;२४; तै. १,  
 १,८,१; ९,८; २,२, ३; ४;३,१<sup>३</sup>;  
 ५,१;३<sup>३</sup>; ३,४, ५; ६;५; ६;७,२;  
 तैआ. १,८,३; ९,१;१०,४;१२,४;  
 १३,३;१९,१; २,२,१;१०,१; ५,  
 १,३; २, ११; ३,३;४,६; तां. ३,  
 ९,३; ४, ४, ९<sup>३</sup>; ५,९;६,८;५,८,  
 ८; ६,९, १३; ८,५, १;४;७;१६;  
 १०, ५,५; जै. ४;६<sup>३</sup>;१४;३०;४२;  
 ४३; ५०; ५५; ७०; जैउ. १,२,  
 १,७<sup>३</sup>;१२; ६, ३,५;१८,२,१; ४,  
 ११,३,९; प. १,१;३; २,९;३,७;  
 सा. १,३,६<sup>३</sup>;२,६,६;८;७,१३; स.  
 २;३; ४; गो. १,१,३३<sup>३</sup>;३९<sup>३</sup>;५,

२३<sup>३</sup>; २,१,२४; -तेन ऐ. १, ७;  
 ११;१३;१७;२२;२६;२९<sup>३</sup>; २,३;  
 २४; ऐआ. १,२,२; २,२,३; शां.  
 १२,३;६; १८,९<sup>३</sup>;२१,१<sup>३</sup>; शांआ.  
 १,२<sup>३</sup>;२,५;१५;७,१५; शा. १, ६,  
 २,७;३,२८;४,१२;१३;७,२,११;  
 ८,२,७;३,१२<sup>३</sup>; ९, १,२; २,२३;  
 २६;२७;२८;३, ८; का. १, १,२,  
 २;४,२६;३,२,१०;११<sup>३</sup>;४,१<sup>३</sup>;२<sup>३</sup>;  
 ३;४<sup>३</sup>;९<sup>३</sup>; तै. १,१, ५,१;१०,४<sup>३</sup>;  
 ५;२,४,१;६,४; ३,२,३; ८,४;९,  
 १<sup>३</sup>; तां. २०,१२,५;१५, १<sup>३</sup>;२१,  
 ४,१२;५,२;८,२;६;१०,७;९;११,  
 २;१३,७;१४,२; जै.११;१८;२०;  
 २४;३१; ३४; ३९;४४; ४७;५१;  
 ५७; जैउ. १,२,२,३<sup>३</sup>; २,४, १,  
 २१;४,६,३,५; सा. १, २, ६;३,  
 ४;५; १०;४, ४<sup>३</sup>; ६;८;१०; २१;  
 ५,१६<sup>३</sup>; प. १,५;३,१<sup>३</sup>;८;९;१०;  
 -तेभ्यः शा. १,८, ३,८; ४,३,१.  
 २,१; ७,५,१, ३०;२,८; ४०;४२;  
 ५०;५५;६०;६१; तैआ. ६, १,१;  
 जै. १३६; १४०; -तेषाम् ऐ. २,  
 ८<sup>३</sup>;२०;३,३१;४६<sup>३</sup>;६,२७; ऐआ.  
 १,१,२; शां. ६,१०; २६,९<sup>३</sup>;३०,  
 २; शांआ. ४,३;४; ६, १७; १८;  
 १९;११,४; शा. १, ७,२, २६;२,  
 १,१,१३;२,१९;३,२, १४; ३,१,  
 १,१०;४,३,१८;६, २,२०; ४,४,  
 ४,३;५,५,१२; ५,१, ३,१४<sup>३</sup>; ५,  
 ७; का. १,१,३,८; २,४, १३;२,  
 १,१,८;२,१,२२; तै. १,४,१०,५;  
 ५,११,३; ३, ३, २,५; तैआ. १,  
 २६,१; तां. ५,८, २; ६,८,१७;  
 ९,१, ३२; २०, १६,२; जै. ९५;  
 ११७;१४१;१७१; प. ३, ७; सा.  
 २,१,५;६;५,५; ६,१; १५;७,१;  
 ८,१;३,१,२;२,१२; -तेषु ऐ. १,  
 १२;३,४५; ४६; ६, १८;३६; शा.  
 ५,१,५,१०;२१; ३,५, १९;४,४,  
 २३;५,४,१८; का. १, ४,१, २६;

तै. १,५,१२,१; तां. २३,१८,३;  
 जै. ९०;१२१;१६५; दै. २,११;  
 घ. २,१०; सा. १,५,९; -तै. ऐ.  
 १,९;२१;३, २८; ४२; ४७;४८;  
 द. १,५;१८;१९;२७; शां. ८, २;  
 १३,३;१७,८;२९,४; शांआ. २,  
 २,१६;४,१४;५, ३;६, २०; शा.  
 १,६,३,३६; २,३,४, २४; ३,३,  
 ४,२०;५,४,३;६, १,९; १०;७,२,  
 १;८,२,२२; ४,२, ५,७; ४,२,७;  
 ५,१,२,२; का. १,१, ४, १४;४,  
 ३,१४;५,१,५;३१; २,१;६,३,  
 ४; तै. १,२,२, ४; ३, ४,५; ३,  
 १२,५,४; तैआ. १,२,१;६,२,२,  
 ७,१;८,१;५, ५,३; १०,२; तां.  
 ७,८,१४; १४,३,१०;९,२७;११,  
 २३; १५, ८, २;२१, २,१; ५;९;  
 जै. ६३; १६८; प. ५, १; सा. १,  
 १,१५; सं. ३; गो. १,१, ६;२४;  
 -तौ ऐ. १,२९; ३०; २, ३७;६,  
 ७; शां. ५,१;१२,४; २४,५;२६,  
 ७; शांआ. १,५;२,५;११;५,४;  
 ८, ११; शा. १, ६,३, ४१; ७,२,  
 २२;२४;२,३,४,३; ३,२,२,१४;  
 ३,४, २२;४,१,२१; का. १,१,४,  
 ७;३,४,१०;५,२,५;६, ३,१०; तै.  
 १,४,६, १; ३,१०, १०,२; तैआ.  
 १,१०,४;५;६; १०,६४,१; तां.  
 ४,५,११;५,७, ४;१३, ११,४;५;  
 १८;८,५,१६;१४,९,२०; २३,३,  
 ५; जै. २; ५; ६; ११९; १३२;  
 जैठ. १,१७,२,३,५.  
 एन(←एतत्,इदम्)व- -नव्,द्व  
 ऐ.२,६;११; ७,५;१२;१७;२२;  
 ऐआ. २,४,३; शांआ. १, १;  
 ७; २,७; १६; ४, ११; १४; शा.  
 ७, ५, २, ७;११; १३;२४; का.  
 १, १, १, ३; २,३, १; ३, १,  
 ८; २८; ६,१,२०; २, १, १,३;  
 २,२,५;३,२३; तै. १,४,३,४;५;  
 २,१,३,५; ३,१,१,९;२, २,५;३;

१०,४;७,५,६; तैआ. ५, २, ७;  
 ८,२,१; जै. ४८;९३;११४;१२७;  
 १६८;१८०;१८५;२०७; जैठ. १,  
 १२,२,६;८;३,३,६;४,१०,४,५;  
 -नम् ऐ. १,१;३;५;१०; १३;  
 ऐआ. २, ३, ३; शां. ६,३; ४;  
 १२; ८,३; १२, १;१९, ३;२५,  
 १;२८,६; शांआ. १, २; २, १;  
 १६;१७; ३,६;४, १;२; १३;  
 का. १,१,१,१;२;३; ४;५;२,६;  
 ७;३,१;८; तै. १,१,२,१; ३;७;  
 ४,१;५,१;७;८,२;२, २,५;४,३;  
 ६,१;३,३,५; तैआ. १,५,२;९,२;  
 ४;२३,२; २४,४; २५,३; २६,६;  
 ७; तां. १३,१,९;६,९;१०;७,७,  
 १०,८; १४,२,३;५; १६, ५,१०;  
 १३,२;१७,५, १; जै. ३;४; ५;८;  
 ९;११; १८; २६; ६१; दै. १,  
 २६; जैठ. १,१,४, ७;३, १,१,३;  
 ४,३;२,४,३,४;५; प. १,३;५;७;  
 २,२;९;१०; ३,८; सं. १,६,५;  
 ६; सा. २,३,२;९; ११; ४,४;५;  
 ७; गो. १,२,१५;२, १०; -नया  
 का. २,२,३,७; तै. ३,१,४,२; जै.  
 १८६; जैठ. २,२, १, ५; -नयो:  
 ऐ. १,१; २,३;२२; ६,१४;७,  
 १; ऐआ. ३,१,१; शा. ७, ४, २,  
 २९; तै. १,१,५,६; ८,५; तां. ७,  
 १०,३; जै. १५;१७; १०१;१०३;  
 १३२;१४७;२०६; आ. १,१४१,  
 १६०;२४८;३७६-७;३८२;४६५;  
 ४९२-३;५११;५१२;५५४;२,८,  
 ९-१०; -ना: ऐ. ३,४८; ६,१३;  
 २१;ऐआ.२,१,७;शा७,१,१,१४;  
 २,१,८;३,१,३,७;४१;४५; का.१,  
 १,१,३;५,१,५;७;८; ६,३, ६;२,  
 १,३,२; ४;७; तै. ३,२,१, २;५,  
 १;२;३,६,११; तां. १३,११,७;  
 जै. १८;७१; ११७; १३०; १८३;  
 प. ३,७; -नान् ऐ. १, २३; २,  
 १२;१६; ३१; ३, २०; २२;२४;

शां. ११, ३; १६, १;३; २१,६;  
 २७,१; शांआ. १,५,१२,३; शा.  
 २,३,४,२३; ४,२, २४; ७,२,२,  
 २१;३,२,६;४,१,४;३०;५,२,२;  
 ५;६;१४; का. १,१,१,१;२,४,९;  
 ४,१,१७;५,१,१८; २,२, १,१९;  
 २,६;७,८; तै. १,१,८, १;३,४,  
 ४;५,३;४; ६,५;६, ९,४;९; ३,  
 ६,३,२;७,६,७; तैआ. ५, ७, ४;  
 ५; तां. २,३,४;९,३; ५,५,१३;  
 ६,५, १८;९, १४;८, ३,१; १७,  
 १,१०;२,४; जै. ६;१४;१८;२२;  
 ३७;६५;८५;८६; ९४;९९;११९;  
 जैठ. ४,६,२,१; प.१,४; सा.३,४,  
 १०;११; गो. १,१,२४;-नानि ऐ.  
 ६,१८;७,२;२२;शां.११,३;शा१,  
 ५,३,२५;तै. ३,२,३,१; ७,६;३,  
 २,२;३; तैआ. ५, ४, ११; -नाम्  
 ऐ. ६, ३५; ७,१; ८,८; ऐआ.  
 १,४,२;५,१; शां. ३,७; १६,७;  
 शांआ. ८,७;११,३; शा. ४,५,७,  
 ४;७,१,१,४२; ४३;२, १०;२,२,  
 ९;४,१,४१; ४२;५, १,३२; का.  
 १,१,१,७;२,४,११;५,१,२६; २,  
 २,२,९;३,७; ११; १५;१६;२३;  
 ४,९; १०;११;१२; तै. १, ५,६,  
 ५;६,५,२;३;३,९,६,३;४;तैआ.  
 ५,७,१;२; ३;४; ९,९; १०, ४;  
 १०,१०,१; जै.५३;१३६; १७६;  
 १८०; प. २, १; सं. ३; सा. २,  
 ६,९; सं. १,१,६; -ने ऐ.१, २६;  
 २९; ऐआ. १,२, ३; शां. १६,८;  
 शा. ७,४, १, ४३;४, २,२९; का.  
 १,३,१,१०;२,१०; तै. ३, ३, ७,  
 ६;९,८; जै. ३८; -नेन ऐ. १, ६;  
 १३;३, २;४, २९; ३९; ५,१,४;  
 ६;१२; शां. ११,३; २१, ६; शा.  
 १,९,२,२१; ८, १,२, ३; १४,५,  
 ५,१८; का. १,१,१,३;४,२३;३,  
 १,२२;४,१;२;४, ३,१७; ५,३,  
 १०; २,१,४,२; तै. १,१,१०,६;

३, १०, ११, ३; जै. ८३; ८८; १२९; १३८; २०६; जैड. १, १८, ५, १, ३; ४; ५; २, २, १, ६; ७; ९; -नो: जै. १४८; -नौ ऐ. १, ३०; ६, ७; श. ७, १, १, ३८; तै. १, १, ५, ६; ८, ५; तां. १४, २, ४; जै. १९२; एष(←एतद्)द्-प: ऐ. १, १, ४; ७; ८; १३; १४; १६; ऐआ. १, २, ३; ३, ४; शां. २, १; ८, ३; १२, ३; ६; १४, १; १५, ३; ४; १६, १; शांआ. १, १; २; ३; ५; ७; ८; २, १; १७; श. २, १, ४, २०; ४, १, २, ७; ७, १, १, १९; २१; २४; ३६; ३, ४; १९; २१; २२; २, ३, २; ४; ४, ३०; ३, १, १३; ३०; ३२; का. १, १, १, ४; ७; २, १; ६; १२; ३, ३; ४, १; ६; १६; १७; तै. १, १, ५, ३; २, ३, २; ४, १; ३, १, ५; २, ३; ६, ८; ७, १; २; ३; ७; ८, ३; १०, २; तैआ. १, २६, ७; २, ८, १; ११, १; १३, १; १६, १; १७, १; १९, १; ३, १४, १; ४, ३; ५, ३; १५, १२, ८; १६, ९, २; जै. ३; ६; ७; १३; २४; २७; ३८; जैड. १, १, ६, १; २; ३; १५, ३, ८; १८, २, ७; ३, ३; २, २, १, १२; ३, १०; ४, १, २०; २, ८; ९; मं १, ५, १४; २, १, १-४; २, १२; ४, १३; सं. ४; सा. २, १, ५-६; ४, ८; ५, ३; ३, ३; ५. १, १; ३; २, १; २; ४; ३, १; मो. १, १, १२; ३९; २, १; ३; १४; -पा ऐ. १, १; ३; १४; १६; १७; २८; २, १४; १६; ऐआ. १, २, ३; शां. १, १; ७, ६; १६, ७; २७, ४; शांआ. १, १, ८; ५, ३; ७, १५; १७; १८; २१;

२२; २३; ८, ७; ९; ११; श. ३, १, २, १४; १५; ७, १, २, ९; १७; २१; २२; २, १, ८; २, ५; ४, २, ४; १४; १५; का. १, ३, १, २४; ३, ९; २०; ४, २; १२; ४, १, ४; ९; १२; १७; २१; २६; ३, ४; १६; तै. १, १, २, ५; ६, ८; ९, १; १०, १; ३; ३, ६, २; ४, १, २; ३, २; १०, ५; तैआ. १, २, ४; ४, ३; ६, २; ७, १; ४; ५; ६; ८, ७; ८; ९, ५; १२, ५; २२, ८; २३, १; ७; तां. २, १, ५; २, ३; ४, २; ७, ९; १४, ३; १५, ३; ३, १, ३; ३, २; ८, ३; ९, ३; ४; १०, २; १२, ३; जै. ४; १९; ५८; ६२; ७९; ८०; ८४; १०१; ११५; ११७; १६८; सा. १, ४, १६-२०; ३, ४, १०; मं. २, २, १५; १६; ६, १४; सं. १; २; ३; ५; ६; १, २५; जैड. १, १, १, ७; ५, १; ३; ४; १७, १, १०; १८, ३, ३; २, ४, २, १३; ५, ४; ५. १, ६; ३, १; ४, ६; ७; गो. १, १, २२; २, ४; १९; ३, १०.

एतच्छ्रि(-त्स शिल्प-)ल्पा-ल्पा का. २, १, ३, ८.

एतत्-त(-न्त्र-)न्त्रा-न्त्राम् शां. ४, १३.

एतत्-परिचरण-णौ शां. ६, ११.

एतत्-पुरोडाश-शा: तै. १, ३, ४, ५.

एतत्-पूग-ग: शां. १६, ७.

एतत्-पूर्व-र्वम् शां. ६, १३.

एतत्-प्रतिष्ठा-ष्ठा ऐ. ६, २५.

एतत्-संस्थ-स्था: शां. ५, ७.

एतत्-सदश-शौ शां. २८, १०; २९, ३.

एतत्-स्थान-ने शां. २६, ८.

एतत्-स्विष्टकृत्-त्त: शां. ५, ६; ७; गो. २, १, २५.

एतद्(-त्सअ-)मुकृत्ति-ति: तै. ३, ९, २३, १; २; तैआ. ७, ८, १.

एतद्(-त्सअन्त-)न्ता-न्ता: तै. १, ५, ९, ३.

एतद्(-त्सअ)न्तर-रणे शा. १०, २, ६, ११; १२.

एतदा(-त्सआ-)दि-दि: ऐआ. ५, १, ६

?एत-दानि-नीनि गो. १, ५, ५<sup>३</sup>.

एतदा(-त्सआ-)यत्न-न: तां. १२, १०, १६; १५, ९, १९.

एतद्-द्वा(√दा)-द्वा: श. ९, २, १, १७.

एतद्-देवत्व्य, स्त्वा-त्य: तै. ३, ९, १७, ३; गो. २, १, ६; -स्या: दै. २, ११; -स्यानि शा. ८, ३, ३, ६.

एतद्-दैवत-म् दै. २, ११.

एतद्-बर्हिस्-र्हि: तैआ. ५, ४, ५.

एतद्-ब्राह्म(ण-)णा-णाम् शां. ४, १३.

एतद्-वृ(ण-)णा-णा: का. २, १, ३, ८.

एतद्-विद्वस्-द्वान् गो. १, ५, २; -द्वांसम् गो. १, १, ३१; ३३.

एतन्म(-त्सम-)य-य: ऐ. २, ४१; श. १०, ३, २, १३; ४, ५, २; -यानि ऐआ. २, ३, १.

एतर्हि-र्हि ऐ. २, १; १९; २५; ३, ८; २१; २८; ४५; ४, ५; ९; २७; ५, १४; २९; ६, १; ३०; ७, १९; ३०; ८, ६; ऐआ. २, १, ८; शां. २९, १; श. १, १, २, ७; ४, १३; २, १; ७; ४, १३; ४, १, १५-१७, २, १; ५, १, १३; ३, २३; ६, ३, १७; ९, २, २५; २, २, ४, १७; ५, १, २; ३, २, ४, ६; ३, १, १३; ४, २५; २९; ४, २, ८; ६, २, २६; ७, १, २९; ८, १, १५; ३, ३६; ४, २, ४, १; ३, ३, ५; ४, २; २४; ५, २; ५, १, ६; १, ७; १, ६; ७; १३; ५, १, ४, १; २, २, १८; ३, ३, १५; ५, १; ४, ४, २४; ५, ५, ५; ६, २,

† एकत्र मुपा. स्वराभावश्चिन्त्यः । ‡ 'रुः' इति मुपा. चिन्त्यः । § आन. मुपा. चिन्त्यः । § समानस्यले श. १२, ३, २, ५ । 'इ-दानीनि (ग्र.)' इति पाठ उपलभ्यते । तदानीम्, इदानीम्, इदानीनि- इत्येतैः साहस्यद् उपरिमुद्रितः पाठः सम्भाव्यते । 'एतादीनि' इति मूपा. तु दुह्यः ।

१,३९;७,४,१,२०; का. १, २,४,  
५;१३; ४,१,१३;३,४; २,१,२,८;  
३,१६;२,१,१६;२०; तै. १,३,४,  
५;६,३; १०,७;६, २,७; ३,३,८,  
११;१०,१,४; तैआ. ५,४,१; तां.  
१२,१२,३;४; १३,१,८; २,३;४,  
१४;७,६;९,९; १२, १४; १४,५,  
७;११,५;१५,१०,३; १६,५,२४;  
जै. ३;६२;८८;१२८;१३३;१३६;  
१४५<sup>३</sup>;१४९;१५४; १५६; १८५;  
१९२;२११; जैउ. १, ३,२,८;३,  
२;४;६,१,१; ७,१,१; ८,१,१;९,  
१,१;१०,१,१; ३,४,२,७; प. ३,  
१; गो. २,३,५; -हीणि श. १२,  
३,२,५<sup>३</sup>; गो. १,५,५<sup>३</sup>.  
एतहि-तन-ना: जै. २०३.  
एतही(-हिंइइष्टि)ष्टि-ष्टिपु जै.  
१२८.

एता-दृश- -दृक्,ग् जै. १४७<sup>१</sup>;  
-दृशम् श. ७,४,१,२२.

एता-दृशी- -शी श.५,५,२,८;९.

एता-वत्- -वत् शांआ. ३, ६; द,  
१९<sup>३</sup>; श. १,६,३, २३<sup>३</sup>;२६; ९,  
१,२८;२,१, ४,११;१२; १३; ३,  
४,२३; ३,२,१, ३४; ८,३, १८;  
४, २, २, १४<sup>३</sup>; ६, १, ३,४; ९,  
५,१,२४-२६;१०,५, ३,३;६;७;  
९; का. १,१, ४, ११-१३; ४,१,  
१७; तै. १, १,९,५; ३,७,४; ३,  
३,६,६; तैआ. १,२५, १;२६,६;  
५,३,४; जै. ११७;१५१; सा. ३,  
८,५; -वत्: श. १०,६,५,४; जै.  
१९४; -वत्ता ऐआ.१,२,४<sup>३</sup>;शां.६,  
१२; श. २,१,४,१४; ४,१,२,५,  
३,५,६<sup>३</sup>; जै. ६४; -वति श. ३,  
९,३,२७; -वन्त: ऐआ. २,३,२;  
शां. ४,१४; श. ६,२,१,१५;१०,  
४,३,२०; तै. १,१, १०, ४;३,४,  
२,४, २,४; ७, ४,१; जै. १३३<sup>३</sup>;  
-वन्तम् श. १०,६,५,४; -वन्ति

श. ७,३,१, ४३<sup>३</sup>;१०, ४,३,२०;  
जै. १३३<sup>३</sup>; -वान् ऐ. २, १३;  
शां. ५,८; श. २,४,२,२१; ३,१,  
४,२३;८,१,३;४,१; ४, २, ५,४;  
५,७,५; ६,१,३, १७;३, ३,२३;  
८,१,२,१०;६, १, १०; ९, १,१,  
४३;३,३,१८; १०,५, ३,५; ११;  
तै. १,४,७,७; ३,९,२, २;११,६,  
१; तैआ. ३, १२,१; ५,६,३; तां.  
३,४,३;१३,३; ४,१,५; जै. ६३<sup>३</sup>;  
गो. १,२,१५;२,१,२६.

एतावती- -ती ऐआ. २, ३, ४;  
श. १,६,३,२३; १०,५,३,३<sup>३</sup>-७<sup>३</sup>;  
९<sup>३</sup>;११<sup>३</sup>;६,२,११; १२, ४, २,५;  
जै. १४३; -ती: तै. ३,२,९,१५;  
-तीनाम् श. ९, १, २, १६;  
-त्य: श.९,१,१,४३;३,३,१८.

एतावच्छ(-त्+श)स्(ः) जै.१४३.

एतावदा(-त्इआ-)वास- -सा:  
जैउ.२, ४,३,६.

एतावदा(त्इआ-)शु श. १३, ३,  
६, ६; तै. ३,९,१८,१.

एतावन्मा(-त्इमा-)त्र- -त्राणि  
श.३, ६,१,६;७,१,३; का. १,६,  
१,११<sup>३</sup>.

एतवत्- -त् शां. २२,१.

एतव्य(√इ)- -व्यम् तां. ४,४,५;  
८,११<sup>३</sup>.

एतवै ऐ. ५,१५<sup>३</sup>.

एतुम् ऐ. २,६;३,३९.

एतृ- -तारम् ऐ.४,२०; शांआ.५,८.

एतोस्(ः) तां. २१,४,११.

एतुरेत- -ताय जैउ. ४,११,५,१५.

एतदानम् का. १,३,४,४;२,२,२,८.

√एय्, एयते का. १, ६,४,८; एयन्ते  
जै.२८; एयाञ्चिरे श.१,६,१,३;

एयताम् श. १३,२, ९,४; एय-  
न्ताम् मं. १,२,२; एयन्त का. १,  
६,४,५; एयासम् तैआ. ६,  
७, २; एयिमीमहि श. १२, ९,

२,१०; तै. १,६, ५,६; २, ६,६,  
४; जै. १२७.

एयतु- -तुम् श. १,६,१,३.

एयमान- -न: श. १४,९,४,२३.

एय(√इन्ध्)- -घ: श. १२, ९, २,  
१०<sup>३</sup>; तै. १,६,५,६; २, ६, ६,४;  
जै. १२७.

एय- एतद् द.

एयस्(√इइ)- -न: ऐ. ५, ३०; ७,  
१८; श. १,२,३,३;२,५,२,२५<sup>३</sup>;  
३,६,३,११; ४,१,२,४;३,४,१३;

५,१,२,१८; १२,९,२, २;३<sup>३</sup>;४<sup>३</sup>;  
१४,८,३, १; का. १, ५,१, १७;

२३<sup>३</sup>;३८; २,२,१,१७; तै. १, ५,  
९,५;६; २,४,४,९;६, ६,३;३;३,  
७,१२,२;४; ५<sup>३</sup>; तैआ. १, ८, ८;

२,३,१;७,१;८,१<sup>३</sup>; ३, ६,१;२<sup>३</sup>;  
तां. १, ६, १०<sup>३</sup>; -नस: ऐ. ५,

२१;७,१८; श. ४, ४,५,५; १२,  
९, २, २; ३<sup>३</sup>;४;७; तै. २, ४,४,  
९,५, ६, ३; ६,६, १<sup>३</sup>; २;४; ३,  
७,१२,१;३<sup>३</sup>;४<sup>३</sup>; ५<sup>३</sup>; तैआ. २,३,

१<sup>३</sup>;६,२; तां. १,६,१०<sup>६</sup>; सा. १,  
२,९; -नसा ऐ.५,३०; -नसे तैआ.

१०,५,१; -नांसि तै. २,६,६,१.  
एयस्य- -स्य: तै. २,४,४,९; -स्यम्  
श. १४,१,१,२६.

एयस्वत्(-स्+मतुप्)- -स्वत: ऐ.  
५,३०.

एयस्विन्- -स्वी श. ३,२,१,४०.

एय्(आ√इन्ध्), आ...इन्धते तै.  
२,४,५, ७; आ...इधीमहि तां.

१३,६,१.

एयन्(√इइ)- -म श. ७,५,२, ४६;  
-मन् श. ७,५,२,४६; -म्ना तै.

२,५,७,१.

एय्य- -य: श. १४,१,२,११.

एय्(आ√इर्), एययति तै. ३, २, ९.  
१४; एययस्व तै.२,४,७,३; तैआ.

३,४,१; एयय श. ८,२,३,६; तै.

३,३, ९, ४; ५, ९, १; ६, १३, १;  
१४, ३.  
एरण्ड-मणि- -म् शांआ. १२, ८.  
१एव(√१इ)- -०व तैआ. १, २०, १;  
-वः श. ८, ५, २, ३, ५; -वाः  
तैआ. १, २०, १; जै. १८२;  
-वैः ऐ. ७, ९; ऐआ. ५, २, १; शां.  
२३, ३.  
एव-या-मरुत्- -रुत् ऐ. ६, ३०; ३६;  
गो. २, ६, ७; ९; १६; -रुतः आ.  
१, ४६२१; -रुतम् ऐ. ५, १५; ६,  
३०; शां. २५, १३; गो. २, ६, ८;  
९; -रुता शां. ३०, ८.  
२एव(√१इ) ऐ. १, १; २; ३; ऐआ. १,  
१, १; २; ३; ४; शां. १, १; ३, २;  
३; १४, १; १५, ५; शांआ. १, १;  
२; ३; ४; ५; ६; ७; ८; २, १; २;  
३; श. १, १, १, २; ३; ४; ५; ६;  
७; ८; ९; १०; ११; १२; का. १,  
१, १, १; २; ३; ४; ५; ९; १०;  
तै. १, १, २, १; २; ४; ६; ७; ८;  
३, १; २; ३; ४; तैआ. १, २, १; २;  
४; ३, ३; ४; १, ५, २; ६, १; ७, २;  
८, ४; तां. २, ३, ४; ४, २; ५, ४; ६,  
३; ७, ३; ५; ७; ८, १; २; जै. १;  
२; ३; ४; ५; जैड. १, १, १, ४; ६;  
७; १, २, १; २; ५; ६; ७; ३, १; २;  
३; आ. १, ३६; ८४; १०६; ११५;  
१३२; १५६; १९१; २१८; २१९;  
२२७; जैआ. १, १; सं. १; २; ३;  
४; ५; प. १, १; २; ३; सा. १, १,  
८; १०; ११; १२; २, ५; ६; ३, ५; ४,  
१; ५, १; ८, ३; ५; दै. २, ११; सं.  
२, २, १५; १६; ३, २०; ४, १४; ६,  
१५; ७, १; गो. १, १, १; ३; ४;  
५; ६; ८; ९; १०; ११; १२.  
एवम् ऐ. १, १; २; ५; ऐआ. १, १,  
२; ३; ४; २, १; शां. १, २; ७, ७;  
९, ६; १२, ३; १६, १०; १७, ६; ७;

२४, २; २५, १२; छांआ. १, ८;  
२, १; १७; ३, ७; ४, १; श. ७,  
१, २, २१; ३, १, ३७; ४०; ४१;  
४२; २, ४; ४, १, ८; ४४; २, १३;  
२०; ५, १, ८; ८, १, ३, ४; ५; का.  
१, १, १, ६; ७; २, ३; ४; ५; ८; १०;  
११; ४, ३; ५; २५; तै. १, १, ३, ५;  
४, ५; ६; ८; ५, १; १०, ६; २, २, ५;  
३, १; २; ४, ३; २, २, ८, ७; १०, २;  
३; ४; तैआ. १, २, २, ५; २; ६, २;  
७, २; ८, ७; ९, २; ३; ४; १०, ४; ७;  
तां. २, ९, २; १३, २; १७, २; ३, ४,  
२; ६, २; १३, २; जै. ४; ६; ८; १०;  
१४-१८; २०; जैड. १, १, २, २;  
३, २; ७, ६; १४, ४, ६; १५, ३,  
७; ४, ४; १६, २, १; ६; ८; ३, ४;  
१७, २, २; प. १, १; २; ३; ४; २,  
१; २; ३; सा. १, १, ७; ९; १६;  
१८; २, १०; ३, ३; ४, १३; १५;  
२२; ३, १, १०; आ. १; सं. १;  
२; ३; मं. १, ६, ३१; ३२; २, ४;  
९; १३; ६, ४; ५; ७; ८; दै. १, २६,  
गो. १, १, ३; ४; ५; ९; १५; ३९; ३,  
२२; ४, १३; १७-१९; एवम्इव  
शांआ. ७, ४; श. १, २, ५, २०;  
तै. १, २, ४, ४; ७, ३; प. ३, ४.  
एवं-रूप- -पः श. ५, ५, ४, २; -पम्  
शां. १०, १; -पम्इव श. ५, ५,  
४, ६.  
एवं-विद्(√१विद्)- -विद्, त् ऐ. ८,  
१५; १७; शां. २, ८; २७, ३; शांआ.  
१३, १; श. ८, ५, १, १७; ९, १, २,  
१२; ५, १, ६८; २, ३; १०, १, ४,  
१३; २, ६, १२; १३; १५; ३, १, ९;  
३, २, ८, ५, १; ३, ४, २, ३, १; ४, ३; ४;  
५, २, १२; २०; २३; ११, २, २, ६, ७,  
२४; ५, २, ८; ६, ९; ६, ३, ११; १२, २,  
३, १; ३, ३, १३; १३, ४, ३, १५; १४,  
४, १, ३, ३; २, ३; २६; २९; ७, २,

२८; ८, १५, १२; ९, ४, ११; तै. १,  
५, ९, ५; तैआ. १, ८, ७; ८, ८, ५;  
९, १०, ५; जै. ९०; ९९; जैड. ३,  
२, ५, १०; ३, ४, ४; ९; १२; ४, १,  
३; ४, ७, २, १८; ८, ४, ४; प. २, ८;  
४, ३; गो. १, १, ३, ८; -विदः ऐ.  
८, ११; श. १०, ५, २, २३; ३, १२;  
१४, ९, ४, २९; जै. ९१; ९२; ९४;  
१०४; जैड. १, २, १, ५; ३, ४, ५,  
४; ६, ८, ५; -विदम् ऐ. ८, ११;  
श. १०, ३, ५, ९; ११, ४, २, २०; ५, ८,  
६; १४, ४, १, २०; ७, १, ४, ३; ४, ४; जै.  
९०; जैड. १, ३, ४, ३; ४; २, ४, ३,  
३; ५, ३, ९; ३, २, १, ८; ३, ४, १२;  
४, ३, १०; प. १, २; ५; गो. १, ३,  
१०; -विदा श. १४, ४, ३, ३, २;  
जै. १०७; -विदाम् श. १०, ५,  
४, १६; -विदि जैड. ३, ४, ३, ८;  
९; गो. १, १, ३, ७; -विदे श. १०,  
५, ३, १२; १४, ४, २, २९.  
एवं-विद्सु- -द्वांसम् श. १४, ८,  
६, २.  
एवं-वी(यै→)यां- -यां श. १३, ८,  
३, ११.  
एवं-व्रत- -तः सा. ३, १, २.  
एवं-व्रतिन्- -ती सा. १, ३, ६.  
एवं-सम्बद्ध- -द्वाः श. ५, १, ३, १०;  
-द्वान् श. ५, १, ३, १०.  
एवं-क्रतु- -तुः श. १०, ६, ३, १.  
एवं-नामन्- -मा श. ५, ४, ४, १४.  
एवं-न्य(ङ्ग→)ङ्गा- -ङ्गाः ऐ. ६,  
१४.  
एवम(-मऽअ)-भ्यनूक्त- -क्ताः श.  
८, १, ४, २.  
एवमा(-मऽआ)-दि- -दिम् गो. १,  
१, २९; -दीनाम् गो. २, २, ५;  
-दीनि प. ५, ३-१२.  
एप्(आ/२इप्), एपिरे जैड. २, ३,  
१, १.

† 'मरुत्स्य' इति मुपा.विमर्शापेक्षः । ‡ 'वेद' इति आन.मुपा. नितरामशुद्धः । § अन्यत्र च तै. च द्वैस्वर्यात्  
'एवम् । विद्सु-' इति पदद्वयं कृतं तद् यथास्थानं द्र. ।

एष्ट- -ष्टा ऐ. १, २६; गो. २, २, ४;  
-ष्टा: ऐ. १, २६; श. ३, ४, ३, २१,  
गो. २, २, ४.

एष्टि- -ष्टय: श. ९, ४, १, १२; तै. १,  
५, ९, २९; ३, १२, २, १; ४, १.

एष्टु(√रइष्टु) - -ष: -पम् का. १,  
३, ३, ४.

एष्टणा- -णे श. १४ ६, ४, १; १४, ७;  
२, २६.

एष्टिप्यमाण- -णस्य ऐ. ३, ४८<sup>२</sup>.

एष्टवै श. ४, ५, २, १; १२, ५, १, ४;  
२, ३.

एष्टव्य- -व्य: ऐ. ३, ३५; -व्यम्  
श. १, ९, ३, १६.


एष्ट्य- -प्य: ऽइव तै. १, ३, १,  
५; -प्यम् तां. १३, ९, ११<sup>३</sup>;  
११, २०<sup>३</sup>.

एष्ट-एतद् द्र.

एष्ट्यत्(√१इ)- -प्यन् शं. ४, ४-११;  
श. २, १, ४, ६; १४, ६, ११, १;  
का. १, १, ४, ५; तै. १, १, १०, ६,  
२, ३, ३, ९; -प्यन्त: ऐ. ४, ३०;  
-प्यन्तम् श. ६, ८, १, ५<sup>३</sup>; ९, २,  
३, १<sup>३</sup>; ४<sup>३</sup>.

एष्टिया, एष्ट्या तां. ८, ५, ११; जै.  
५४<sup>३</sup>.

एष्टि-व(त्→)ती- -तीषु जै. ६३;  
-स्य: तां. ११, ११, १.



## ऐ

ऐकादशाक्षि ॥ - -क्षिम् ॥ ऐ. ५, ३०;  
-क्षे: ऐ. ५, ३०.

ऐकादशिन(←एकादश)- -ना: श.  
१३, ६, १, ५; ६; तै. ३, ९, २, ३;  
-नान् श. १३, २, ५, २; -नेभ्य:  
श. १३, २, ५, २; -नेषु श. १३,  
५, १, ३; -नै: श. १३, ६, २, १५.

ऐकाहिक, का(←एकाह)- -क: ऐ. ८,  
१; -कम् ऐ. ८, १<sup>३</sup>; ऐआ. १, १, ३;  
२, २; ५, ३; शां. १९, ५; २४, २<sup>३</sup>;  
२५, ३; २७, २<sup>३</sup>; शांआ. १, ३; २,  
१६; १८; श. १३, ५, १, ८; -कयो:  
शां. २४, २; -का: ऐ. ६, ८<sup>३</sup>; ८, ४<sup>३</sup>;  
शां. २८, १०; २९, ८; ३०, १०;  
-कानि शां. २९, ५; ८<sup>३</sup>; श. १३,  
५, १, १२; -काभि: ऐ. ६, ८,  
२३; -के ऐ. ८, १; शांआ. २, १८;  
श. १३, ५, १, ९; १०; ११<sup>३</sup>; १२<sup>३</sup>;  
-हिकौ ऐआ. १, २, १; ५, ३, २.  
ऐकाहिकी- -की शां. २५, ११;  
शांआ. २, १७; -कीभि: शां.  
२३, ५<sup>३</sup>; गो. २, ५, १४<sup>३</sup>; ६, ५७;  
-क्य: गो. २, ५, १४/८.

ऐकाह्य- -म् शां. २९, ३.

ऐक्य- -क्या? ८ ऐआ. ३, २, ३.

ऐक्यव्य(←इक्षु)- -व्यौ श. ३, ४, १,  
१८; ६, ३, १०.

ऐक्ष्वाक(←इक्ष्वाकु)- -क: ऐ. ७,  
१३; १६; श. १३, ५, ४, ५; तां.  
१३, ३, १२; जैउ. १, १, ५, ४; ४, ६,  
१, १; २; -कम् ऐ. ७, १५; -कस्य  
ऐ. ७, १६; तां. १३, ३, १२; जै.  
१५९; १७१; १८०.

ऐष्ट(←इष्ट)- -तम् तां. १४, ९,  
१५; -ते जैआ. आ. १, ६८; ११७;  
आ. १, ४३४; ४८३.

ऐष्ट, ष्ट(←इष्ट)- -ढ: तैआ. ४, ८, २;  
५, ७, २; -डम् शां. २९, ३; श.  
८, १, २, ५<sup>३</sup>; ११, ५, १, १; तां. ७,  
३, ५; ६, १७; ८, ५, १२<sup>३</sup>; १०, ११, १;  
१२, १०, २५; आ. १, ८७; -डात्  
श. ८, १, २, ५<sup>३</sup>; -डानि दै. १, १८;  
-डेन तां. ७, ३, १४; १०, १२, ४.

ऐडक(←एड)- -क: श. १२, ४, १, ४.

ऐणेय(←एणी)- -या: जै. २०७.

ऐणेय-लोम- -मानि जै. २०५.

ऐतरेय(←इतरा)- -य: ऐआ. २, १, ८;  
३, ७; जैउ. ४, २, १, ११.

ऐतवाध्य(←एतवाध्य)- -म् आ.  
जैआ. १, ५९.

ऐतश(←एतश)- -श: ऐ. ६, ३३;  
शां. ३०, ५<sup>३</sup>; गो. २, ६, १३.

ऐतश-प्रलाप- -प: ऐ. ६, ३३<sup>३</sup>;  
३६; गो. २, ६, १३<sup>३</sup>; १६;

-पम् ऐ. ६, ३३<sup>३</sup>; शां. ३०, ५<sup>३</sup>;  
गो. २, ६, १३; -पा३: ऐ. ६, ३३<sup>३</sup>.

† = य. ५, ७; मैसं. १, २, ७; कासं २, ८; तत्र 'आ । इष्टा । वामानि' 'आ । इष्टा: । राय:' इति मैसं-  
पपा । आ/यजतेर्निष्ठायां उ. म. । आ/इच्छतेरिति म. द. । सा. तु 'एष्टु-' इति आ/इच्छते: तुजन्तं प्राति.  
प्रकल्पोभयत्र 'एष्टा' इति प्रथमान्तं पदम्, 'एष्ट:' इति सम्बुद्धयैकवचनान्तं वाह तदुभयं पूर्वत्र स्वरदोषादपरत्र  
पाठवैकल्यात् चिन्त्यम् । P.W.K.T. प्रभृतयस्त्वं -'ष्टा:' इत्यत्र आ/यजेरन्यत्र आ/इपेरित्याहु: । ‡ गत्यर्थेकेच्छार्थकयो-  
र्विभेदपणमतीव दुर्घटम् । यद्यपि गतेस्तत्र पर्यवसानं प्राप्तिरूपेच्छायामेव प्रतीयते । P.W. तूभयतो निष्पन्नमिति  
निर्दिशति । § 'आ । इष्टि-' पक्षान्तेर आ/यजतेरिति भा. सा. 'एष्ट-' गद्र. । § 'स्व एष्टु-' इति मुपा. । एकस्मिन्  
हस्तलेखे 'स्वैष्टु-' इत्यपि पाठ: स च श. पाठानुसारी अद्र. । ¶ 'एहि' इत्यस्य गान-प्रयोग: । ॥ '-शाक्ष-?; -शाक्षि-'  
इत्युभयविधं प्राति.आह सा. तत्र रुचिरम् । P.W. प्रभृतयस्त्वकारान्तमेवाहुस्तदपि चिन्त्यम् । अपत्यार्थीयैवन्तमेव प्राति.  
लक्षणांरूपम् । K.T. इत्यस्योपपत्तियुतं टि. च तत्र द्र. । ॥ '-क्षम्'? इति मुपा. । ॥ 'एकाहिकीभि:'? इति मुपा. ।  
^ 'एकाहिनी' वा प्राति. स्यात् ततश्च '-न्य:' इति रूपम् । 'ऐकाहिनस्य' इति G. उपहास्य एव । > K.T. टि.द. ।  
♦ 'ऐतदृष्टम्' जैआ. पाठ: । ⊕ 'एतश्च' इति मुपा० । ॥ एकत्र 'ऐतश: प्रलाप:' इति कालि. मुपा. चिन्त्य: ।  
⊕ 'ऐतश: प्रलापम्, इति मुपा., समान एव प्रकरण एतादृश: पाठभेद: शाखाभेदेन समाधेय: ? ।

ऐतशायन- -नः ऐ. ६, ३३; गो. २; ६, १३; -नाः ऐ. ६, ३३; शां. ३०, ५; गो. २, ६, १३.

ऐतिह्य(←इतिह्य)- ह्यम् तैआ १, २, १. ऐतोस्(ः)(आ√१इ) ऐ, ८, ७.

ऐधमवाह(←इधमवाह)- -हम् तां १, ५, ६, २; -हानि जैआ. आ. १, १३३ ऐधमहार(←इधमहार)- -राणि आ. १, १३३.

ऐन्द्र(←इन्द्र)- -न्द्रइति तां. ८, १, ७; -न्द्रः ऐ. ४, ९; १०; ५, ३४; ६, ९; १०; ११; ३०; ३६; ७, २३; शां. ५, ५; १२, ८; १६, ९; १०; २८, ३; शांआ. १, १; श. ३, ८, ३, ३७; ४, ५, ५, ७; ५, ४, ३, १८; ५, १, १; ९, ४, १७; ३, २; ९, ४, ३, ७; ११, ७, २, ५; १२, ७, १, १३; २, ६; १६; १८; ८, २, २४; २५; ३, २५; ९, १, ३; ४; ३, १६; तै. १, ६, १, ८; ९; ७, ५, ६; ७, २, ३; ६, १, ८, ६, २; ३, ७, १, ७; ८, २, ३, २; तां. १५, ४, ८; २१, १०, २३; २५, १४, १; ४; जै. ८; ६८; जैउ. १, १२, ३, ३; जैआ. २, २५, १; गो. २, १, १६; २३; २, २०; ३, २३; ५, ७; ६, ९; १६; -न्द्रम् ऐ. २, २६; ३, १; २; ३; ४; १६; १८; ४, ८; १०; ५, २६; ६, ४; १०; ३०; ७, ४; ८, २३; ऐआ. १, २, १; २; २, ३, ५; शां. ४, ४; ५, ४; ८, ४; ५; १४, ४; १५, १; ३; ४; २५, २; २६, ८; ११; १५; २९, २; शांआ. १, १; २; ५; श. ३, ६, १, १; २२; ९, १, १५; १८; ४, २, ३, १४; १७; ५, १४; ४, १, १८; ५, ४, १३; ९, ४; ६, ३, ३; ७, ३; ५, १, ३, १; २, ४, ११; ३, १, ३; ४, ३, १८; ५, १०; ५, ४, २९; ६, २, १, ५; ४, ३, १८; ७, ४, १, ४; ८, ७, ३, ७; १०, १, ३, ९; ११, २, ६, ६; ४, ३, ५; ७, २, ५; १२, ७, २, ३; ८, २, २४; २८; ९, १, १२; १३, ७, १, ४; का. १, ३, ४, ५; ७; तै. १, १, ४, ३; ५;

३, ४; ६, १, ८; ७, ३, ३; ७, ४; ८, ५, ६; ६, ३; २, १, २, ७; ७, १; ६, १, ५; ३, ७, १, ८; तां. १, ६, १; ७, ८, ५; ८, १, ७; ११, ६, ३; ८, ५; १२, २, ६; १३, २, ५; ८, ४; १४, २, ५; ८, ५; १५, २, ७; ८, ३; २५, १, ४, ४; जै. ३४; ३७; ४६; ९६; जैउ. १, १२, ३, ३; आ. २, २३, ९-१८; सा. १, ४, १०; गो. १, १, २३; ३, १२; २, १, २२; २३; २, २०; ३, २३; ४, ४; १४; ६, ९; -न्द्राः ऐ. २, २३; ६, १४; २५; शां. १२, ६; शांआ. १, ५; श. ४, २, ५, १७; १२, ८, २, १६; १७; २०; १३, ७, १, ४; तै. १, ३, ३, २; २, ७, ११, १; जै. १८२; आ. २, २४, १०; २५, १; जैआ. २, १४, १०; -न्द्राणि ऐ. ६, १५; शां. ३०, २; जैआ. २, १४, ३; दै. १, ३; २०; गो. २, ३, १४; ४, ४; ६, ७; -न्द्रात् ऐ. ६, २०; ऐआ. १, २, २; २, ३, ६; -न्द्रान् शां. १८, ३; जै. १८२; -न्द्राभ्याम् श. १२, ८, २, ३४; ९, १, ९; -न्द्राय तां. २१, १०, १७; -न्द्रे ऐ. ६, २५; २६; ३६; ८, ११; ऐआ. १, ५, २; श. १२, ८, २, २५; ९, १, १४; १५; गो. २, ३, २३; ५, १०; -न्द्रेण ऐ. ८, १५; १९; २०; २१; २२; २३; शां. १४, ४; श. ५, ५, १, ४; १०, १, ३, ९; १२, ८, २, १०; ३२; ३३; ३, १८; ९, १, ७; ८; तै. १, ३, ४, १; ३; तां. ५, १०, ९; जै. १५; -न्द्रैः श. १३, ५, ४, २८; -न्द्रौ श. १२, ९, १, ५. ऐन्द्री- -न्द्री ऐ. २, २६; शां. १५, १; ३; श. २, ३, ४, ३८; ५, २, २७; ३, १८; ५, २, ४, १३; का. १, ५, २, १७; तै. १, ७, १, ४; तां. १५, ४, ८; जैउ. १, १२, ३, १; ३; प. २, १; गो. १, २, १९; -न्द्रीः ऐ. ३, ३८; ६, ९; ११; ८, १०; ११; श. ४,

२, ३, १३; १२, ७, २, ७; -न्द्रीणाम् ऐआ. १, ५, २; ५, ३, १; -न्द्रीभिः ऐ. ६, ११; शां. २९, २; गो. २, २, २१; -न्द्रीभ्याम् ऐ. ६, १०; श. २, ६, १, ३८; का. १, ६, १, २५; गो. २, २, २०; -न्द्रीम् शां. २७, ६; शांआ. ४, ८; श. २, ४, ३, २६; २७; ४, ४, ६; का. १, ५, १, २४; २५; जै. १२३; -न्द्रीषु शां. १६, ११; २३, ७; २७, २; श. ४, २, ३, १३; तां. १९, १६, ५; जै. ६३; गो. २, ६, ७; -न्द्राः ऐ. ६, १०; २६; शां. २८, २; २९, २; श. ९, २, ३, ६; १२, ८, २, १८; १९; १३, ७, १, ४; तां. ८, १, ७; गो. २, २, २०; -न्द्र्या शां. १६, ८; २८, ३; श. ४, २, ३, १३; ८, ७, ३, ७; ८; गो. २, ३, १२; -न्द्र्याम् श. १२, ८, ३, २५; गो. २, ५, ७; -न्द्र्यौ शां. ८, ४; १५, १.

ऐन्द्र-तुरीय- -यः श. ४, १, ३, १४. ऐन्द्र-याम्य-वारुण-धानादा(-दस-आ-)मेय-वायव्य-सौम्य-वैष्ण- (व→)वी- -व्यः? प. ५, १. ऐन्द्रवायव(←इन्द्र-वायु)- -वः ऐ. २, २५; २६; ३, १; शां. १३, ५; श. ४, १, ३, १; १२; १५; -वम् ऐ. २, २७; ३, १; २; ३; ४; शां. १३, ५; २५, २; २६, ८; ११; १५; शांआ. १, २; श. ४, ५, ६, २; तै. १, ५, ४, १; -वस्य ऐ. २, २६; शां. १३, ६; -वे शां. २४, १; -वेन शां. १४, ४. ऐन्द्रवायवी- -वी ऐ. २, २६; स. ४, १, ३, १५; -वीम् शां. २४, १. ऐन्द्रवायव-पात्र- -त्रम् श. ४, १, ५, १९. ऐन्द्रवायव(←वसअ-)प्र- -प्रान् श. ४, ४, १, ७; ५, ९, १; तां. ९, ८, ११. ऐन्द्रवैष्णव(←इन्द्र-विष्णु)- -वम् श. ५, ५, ५, १.

ऐन्द्राग्न(←इन्द्र-अग्नि)- -मः शां. ४, १४; ५, ४; १२, ६; १६, ९; श. १, ६, ४, ३; २, ५, २, ८; ४, ८; ३, ६, २, १३; ४, ३, १, २, ३; ५, २, ३, ८; ६, १, २, २, ८; ३, २, १; ५, ४, ६; ६, २, ७; ७, ४, १, ४, २; ९, ५, २, १०; ११, ८, ३, ३; का. १, ३, २, ५, ५, १, ६; ३, ८; तै. १, ६, १, १०; ४, ३; ४, ७, ५; ३, ९, १, ६, ३; तां. १७, १३, १३; जै. १५; १७; ष. ३, ७; गो. २, १, १७; २२; -अम् ऐ. २, ३६; ३७; ६, ४; शां. ४, ४; २८, ७; शांआ. २, १३; श. १, ६, ४, ३; ८, ३, ४; ३, ९, १, १९; ४, २, ५, १४; ३, १, २, १; २३; ६, ३, २, ३; ५, १, ३, १, २, ३, ८; ८, ६, २, ३; ११, ५, २, ३, ५; ३, ५; का. १, ३, २, ५, १; तै. १, १, ६, ५; २, ५, १; ६, १, ७; १०; २, १, ४, ६; ७, १, ८, ३; ३, ९, १, ६, ३; तां. १२, २, ८; ८, ७; १३, २, ७, ८, ५; १४, २, ६; ८, ७; १५, २, ८; जै. ४६; गो. २, १, १६; २, १, ३, २, ३; -नस्य श. १३, ५, ३, २; -माः आ. २, ४, १०-१३; -मानि शां. १६, ११; ३०, २; श. ४, ६, ३, ३; ५, १, ३, १; गो. २, ३, १५; -मे जैआ. १, १२७; दै. १, १५; -न्नेन श. २, ४, ४, ९; १३; ५, २, २५; का. १, ३, ४, ६; ८; १०; ५, १, ३, १; तै. १, ३, ४, १, ३; जै. १५; गो. २, २, १; -मौ ऐआ. १, ५, १.

ऐन्द्राग्नो- -मी ऐ. २, ३७; श. २, ३, ४, १२; का. १, ४, १, १०; तां. ७, २, २; -मीः श. ४, २, ३, १४; -नीभिः श. ९, ५, २, १०; -मीषु श. ४, २, ३, १४; -न्या शां. २८, ७; का. १, ४, १, १०.

ऐन्द्राग्नान्त- -न्तानि शां. ५, ५; गो. २, १, २३.

ऐन्द्राजागत(←इन्द्र-जगती)- -म् गो. २, ४, १६; ६, १६.

ऐन्द्रापौष्ण(←इन्द्र-पूषन्)- -णः श. ५, २, ५, ७; -णम् श. ५, २, ५, ५; तै. १, ७, २, ४; ३, ८, २, ३, २.

ऐन्द्राबाह्वस्पत्य, त्या (←इन्द्र-बृह-स्पति)- -त्यः गो. २, ४, १६; -त्यम् ऐ. ३, ५०; ६, १४; ३६; शां. १६, ११; ३०, २; तां. ८, ८, ७; जै. ६३; ६४; गो. २, ४, १४; १६; ६, ६; ७; १६; -त्या ऐ. ६, ३६; गो. २, ४, १६; ६, १६; -त्याः शां. १६, ११; -त्ये गो. २, ४, १६; -त्यैः श. १३, ५, ४, २८.

ऐन्द्रामारुत(←इन्द्र-मरुत्)- -ताः तां. २१, १४, १२.

ऐन्द्रार्भव(←इन्द्र-ऋभु)- -वम् ऐ. ६, १२; गो. २, २, २२.

ऐन्द्रार्भवी- -व्यः ऐ. ६, १२; शां. १६, १; ३०, १; गो. २, २, २२; -व्या शां. १६, १; गो. २, २, २२.

ऐन्द्रावरुण(←इन्द्र-वरुण)- -णम् ऐ. ३, ५०; ६, १४; शां. १६, ११; ३०, २; तां. ८, ८, ६; जै. ६३; ६४; गो. २, ४, १४; १५; -णा ऐ. ६, २५; -णाइ(=णे) ऐ. ६, २५; -णे ऐ. ६, २५.

ऐन्द्रावरुणी- -णी ऐ. ६, २६; शां. १६, ११; -ण्या ऐ. ६, २६.

ऐन्द्रावारुण- -णम् गो. २, ४, १४; १५; ६, ६; ७; -णे गो. २, ४, १५.

ऐन्द्रावैष्णव(←इन्द्र-विष्णु)- -वः श. ५, २, ५, ३; -वम् ऐ. ३, ५०; ६, १४; शां. १६, ११; ३०, २; श.

५, २, ५, १; ५, ५, १, ७; तै. १, ७, २, १; तां. ८, ८, ७; ९, ७, ४, ८; जै. ६३; ६४; गो. २, ४, १४; १७; ५, १०; ६, ६; ७; -वे गो. २, ५, १७; -वैः श. १३, ५, ४, २८.

ऐन्द्रावैष्णवी- -वी शां. १६, ११; -व्या गो. २, ४, १७.

ऐन्द्रासौम्य(←इन्द्र-सोम)- -म्यः श. ५, २, ५, ११; -म्यम् श. ५, २, ५, ९.

ऐन्द्रोति(←इन्द्रोत्)- -तये जैउ. ३, ७, २, २; -तिः जैउ. ३, ७, २, २; -न्ते तां. १४, १, १२.

ऐन्य- -न्यौ आ. २, ८, ३४.

ऐन्यक- -के आ. १, ७२.

ऐभावत्(←इभावत्)- -तम् श. १२, ८, २, ३.

ऐयादौहोवा, ऐयाहै ॥ तां. ११, ११, १२.

ऐर(←इरा)- -म् तां. ७, ६, १७; ८, ६, १०.

ऐरावत्(←इरावत्)- -तः तां. २५, १५, ३.

ऐरावती ॥ -तीम् गो. २, ६, ३.

ऐरयैरिण- -रिणे जैआ. २, १२, ३; आ. २, २, ३-४.

ऐळ(←इळा=डा)- -म् जै. ४६; ५५.

ऐळव- -वेन जैउ. १, १६, २, १.

ऐळप- -पम् ऐ. २, १९.

ऐश(←ईश)- -म् जैआ. १, १३५.

ऐशान(←ईशान)- -म् गो. १, १, २५.


ऐश्वर्य(←ईश्वर)- -र्यम् ऐ. ७, २०; ८, ६; ९; १०; श. १३, २, ७, १३; १४; १५; ४, ३, १५; जै. ८८; गो. १, ३, १०; -र्ये शांआ. ४, १५.

ऐष(←इष)- -पम् आ. १, १३५.

† 'ऐन्द्राग्नी' इति मुषा. स्वरधिन्यः । का.पाठे स्वरितप्रदर्शनार्थं चिदं चेत् साधुः स्वरः । अन्यथा चिन्त्य एव । † ऐन्द्र जागतमिति कालि. मुषा. । ‡ 'ऐन्द्रमारुत' इति MW.पाठः । § 'ऐन्द्रावरुणे' इति G.मुषा. । ¶ 'ऐन्द्रोतः' इति सम्बुद्धौ मन्यमानस्य सा. इत्यस्य 'त-' इति प्राति. प्रकल्पनं न सन्तुष्टिप्रदम् । वं.२ इत्यपि प.३. ॥ † मानोर्निर्देश इति । ॥ 'ऐरावत्' इति पा० ? 'हैरावत्' इति सुकल्पः शोधः । † 'ऐषाम्' इति सामगतपदासुतोधादिति B.पा. ।



४५५; ४६६; ५०५; ५३१; जैआ.  
 १, ९२, २१०; २१५; ४६१; ५०५;  
 ५३१; -चौ जै. २२६.  
 ऐपमस्(ः) (←इदम्) श३,३,४,१०; सं.  
 १, ८, ७.  
 ऐपा-वीर (←एपा←एतत्) - रा: श.  
 ११, २, ७, ३२.  
 ऐपावीर-तर- -रःSइव श. ९, ५, १,  
 १६; -राःSइव श. ९, ५, १, १६.  
 ऐपिर (←इपिर) - रम् तां. १४, ११,  
 २०†; -राणि तां. १४, ११, २०†;  
 आ.जैआ. १, ४०६; ५६७; ५७९;  
 -रे आ. जैआ. १, २३८; -रेण  
 तां. १४, ११, २०†.  
 ऐपीक- -कः तै. ३, ८, ५, ३.  
 ऐपीकी- -की जै. १६५.  
 ऐपुमत (←इपु-मत्) - तः वं. १;  
 -तात् वं. १.  
 ऐष्टक (←इष्टका) - म् श. १०, ४, १, ७.  
 ऐष्टिक (←इष्टि) - म् शांआ. ४, ६.  
 ऐष्टेयिं तां. ८, ५, ११.  
 ऐहो जै. ५४; ११५†.



ओ

ओऽ ऐ. ५, १२; जै. २२†; २९; ३३†;  
 ६२†; १४३; १७६†; जैड. १, ७, २, ३;  
 ओ३ का. १, ६, १, १६.  
 ओकस् (√उञ्) - कः ऐ. ८, २६; तै.  
 २, ४, ३, १२; तैआ. ६, ४, २; तां.  
 ५, ८, ९; ९, १, ११; २, १; १०, ५,  
 १५; प. १, ४; जै. ७८†; आ. १;  
 -कसः तै. ३, ३, ११, ३; तां. ९,  
 २, १; -कसःS-कसः जै. ७८†;  
 -कसि ऐ. ८, २६; तै. २, ४, ६, ४;  
 जै. ७८†; १७८†; -कांसि शां. १५,  
 २; प. १, ४.

ओक-वत्- -त् ऐ. ५, २०†.  
 ओकःसारिन्- -री ऐ. ६, १७; २२;  
 गो. २, ५, १५; ६, ४.  
 ओको (←सुनि-) निधन- -नम् तां. ५,  
 ८, ७; ८; ९, १, १०; २, १; जै. ७८†;  
 आ. १, १५५; ३८२; -नेन जै. ७८.  
 ओ-कार- -रे जैड. ४, ८, ३, १; -रेण  
 जैड. ४, ८, ४, २†.  
 ओक्ष (आ√उक्ष्), आ...उक्षन्ति तै.  
 २, ५, २, ४; आ...उक्षतम् तै. २,  
 ७, १५, ६; ८, ६, ७†.  
 ओव (√वह्) - वःSइव शांआ. १२,  
 ३; ६.  
 ओजस् (√उञ्) - जः ऐ. १, ५; २८;  
 ३, ८†; ५, १८; ८, २†; ३†; ४†; ६;  
 शां. ३, ५†; २०, ३; २५, २; २६, ११;  
 शांआ. १, २; १२, ४; श. ३, ४, २,  
 १४†; ४, ३, ३, ८†; ५, ४, ४; ५, ४, १,  
 १४; ७, ४, १, ३, ९; ४, २; ८, ४, १, २०†;  
 २, ९†; ५, १, १०; १२, ७, १, ८; ७,  
 २, ८; १३, १, २, ६; १४, १, २, १२†;  
 ३, २, ३†; तै. १, १, २, ६; ३, ४, ३; ६,  
 ४, ४†; ७, ५, २; २, ४, ५, ३; ६, ४; १२;  
 ५, ७, १; ६, १, ५†; ७, ३; ११, ७; १४,  
 ५; ७, ७, ३; ३, ७, ६, ६; १२; ९, ३; ८,  
 ७, १; ९, २१, ३†; १०, ३, १, ५, १;  
 ११, १, २१; १२, ९, ५; तां. १, ९, १२;  
 २४, ३; २, ५, १; ८, २; ३, ९, २; ११,  
 ९; ४, ३, १; १०, १, ६†; १४, १; २६,  
 १; ११, ६, ११; ११, १३; १४; १४,  
 १, ६; ५, १३†; १९; ७, १०; १२, १०;  
 १५, ६, ५; १९, ४, ११; १६, ४; ७;  
 २०, १०, १†; २२, ३, ३; १०, २; २५,  
 ६, ३†; तां. २५, १८, ४; जै. १४५;  
 जैड. ३, ५, ८, ५; ८; गो. १, २, २१;  
 २, २, ३†; १३; ३, ५†; ६†; -जसा  
 ऐ. १, २८; ३, ३; ४, ६; ७, ५; ८,

२; ३; ४; ऐआ. ५, २, २; २, ३; शां.  
 २६, १३; शांआ. २, ८; श. ४, ३,  
 ३, ९†; ५, ४, १०; ७, ७; ५, ४, ५, २;  
 १२; ६, ३, १, १८†; ७, ४, १, ४२;  
 १४, १, २, १२†; तै. १, ५, ५, २; ४;  
 २, ४, ७, ४; ७, ७, ४; ८, ४, ५; ३, ५,  
 ७, ४; तैआ. १, २४, ३; तां. ६, १०,  
 ११†; १०, १६; १८†; १८†; ९, २,  
 १७; १३, २, ५; ६†; १५, २, ७; १९,  
 ४, ११; १६, ४; जै. ८४; १३०; प.  
 १, ५; सा. १, ४, १४; गो. २, ५, ३;  
 -ञसाम् तां. ३, ११, ४, २;  
 -जसि तां. ११, ११, १४; १४, १,  
 ६; ५, १८; ७, १०; १२, १०; १५, ६,  
 ५; २०, १०, १; -जसे श. ४, ३, ३,  
 ९; १४; ५, ४, १०; ६, ३; ५, ४, ३,  
 १७; तै. १, २, १, २१; २, ७, ७, ७;  
 तैआ. ४, ५, १; ६, १, ३; सा. १, ४, ३.  
 ओजस्वत्- -स्वत् ऐ. ८, २; तै. २, ७,  
 ७, ४†; -स्वते तै. २, ७, ७, २;  
 -स्वन्तम् तै. २, ७, ७, २; -स्वान्  
 तै. २, ७, ७, ४; ३, १०, १, ३.  
 ओजस्वती- -ती: श. ५, ३, ४, ८†.  
 ओजस्विन्- -स्वी ऐ. १, ५; श. १४,  
 १, ३, २, ३.  
 ओजस्विन्-तम- -मः श. ८, ४, १,  
 २०; १३, १, २, ६; -तमौ श. १३,  
 १, २, ६.  
 ओजस्विन्-तर- -रः तैआ. १, २४, ३.  
 ओजिष्ट,ष्टा (जस्+इष्ट्) - -ष्ट श.  
 ४, ५, ४, १२; -ष्टः ऐ. ७, १६; ८,  
 २; १२; श. ३, ४, २, १२; ४, ५, ४,  
 १२†; तै. १, ५, ८, ३; २, ६, ७, १; ८,  
 ३, ५; जै. १४५; प. ३, ८; गो.  
 २, १, ३; -ष्टम् ऐ. २, १२; शां.  
 २१, ३; २४, ५; श. ३, ३, ४, १५;  
 तै. ३, ६, ७, २; गो. २, २, ३; -ष्टा

† 'शि-' इति मुपा. चिन्त्यः । ‡ 'एहि' इत्यस्य गानप्रयोगः । § 'आडट' इति निपातद्वयं सा. । 'ओ इति' पपा. । तु. ऋ. १, १३७, ७ । § एकत्र 'ओकाः' इति मुपा. निधनवृत्त्या ज्ञेयः । ¶ 'कस्वत्' इति सकारलोपेऽथवा 'क' इत्यकारान्तप्राप्ति-कल्पनया रूपसिद्धिः । ¶ एकत्र 'ओजसः?' इति मुपा. चिन्त्यः । 'ओजसा' इति पाठः साधुः स्यात् । ¶ पञ्च्यन्तस्य 'पते' इत्यामन्त्रितातुप्रवेशान्निघातः । तु. पा. २, १, २; पदपाठकारास्तु पदद्वयमेव निर्दिशन्ति ।

<p>जै. १०२; १४५; -घा: तां. २, ९, ४; २४, १७, ३; २५, ११, ३; -घाय श. ३, ४, २, १२; गो. २, २, ३; -घेन तै. २, ८, ३, ४; -घौ ऐ. २, ३६; तै. ३, ८, ७, १; तां. २४, १७, ३; २५, ११, ३; प. ३, ७.</p> <p>ओजीयस्(-जस्+ईयस्)- -य: श. १४, ८, १५, ६; तैआ. ४, ५, ७; -यांस: ऐ. १, २३; २, १६.</p> <p>ओजोवीथि- -म् तां. ३, ९, २; १४, ५, १३; १९; ७, १०; १२, १०; १५, ६, ५.</p> <p>ओढ, ढा, ळहा(आ√वह्)- -ढ: जै ८७; -ढया, ळहया श. २, ५, २, २९; का. १, ५, १, २६.</p> <p>ओणी- -ण्यो: ऐ. १, १९; ५, १३; शां. ८; २७, २; श. ३, ३, २, १२; प. ५, १.</p> <p>ओत्त(आ√वे)- -त्त: श. १४, ६, ६, १; ८, ७; ११; तैआ. १०, १, ३; तां. २०, १६, ६; -त्तम् श. १४, ६, ६, १; ८, ३; ४; ६; ७; तां. २०, १६, ६; -ता: श. १४, ६, ६, १; तानि ऐ. २, १०; शां. १०, ६; श. ३, ८, ३, १४; १२, ३, ४, २.</p> <p>ओत्था(आउड्√स्था), आ...उत्तिष्ठन्तु तैआ. ४, ४२, ५.</p> <p>ओथामोदैवु श. ४, ३, २, १३.</p> <p>ओदक्(←उदक्)- -रानि तैआ. १, २६, ७.</p> <p>ओदती(←ओदत् [आ√उन्द्])- -तीनाम् ऐआ. १, ३, ५; ८; ५, १, ६; शांआ. २, १; -त्य: ऐआ. १, ३, ५.</p> <p>ओदनु- -न: श. ४, ४, २, १; १३, १, १, ४; ३, ६, ७; तै. १, ७, १०, ६; ३, ८, २, ३; ४; ९, १८, २; गो. १,</p>	<p>२, १५; २, १, ५; -नम् श. १, ६, ४, ३; २, ४, ३, १३; ११, ५, १, १४; का. १, १, ४, ३; ५; २, २, ८; ३; २, ११; ५, २, ५; तै. १, १, ९, ३; ७, १०, ६; २, ७, ९, १; ३; ३, ७, १, ८; तैआ. २, ८, १; ३, १०, ३; जै. १८०; १९०; गो. १, २, १५; २, १, ७; -नस्य श. २, ५, ३, ८; १०; का. १, ५, २, ६-९; १५; -नान् तै. ३, १२, ५, ९; -ने तै. ३, ८, २, ४; -नौ श. २, ५, ३, ६; का. १, ५, २, ५.</p> <p>ओदन-कृसर-यवागू-रक्त-पायस-दधि-क्षीरघृत-पायसघृत- -म् ष. ५, २.</p> <p>ओदनु-वत्(मतुप्)- -वताम् तै. २, ७, १६, ४.</p> <p>ओदनु-सव- -वानाम् गो. १, ३, १९.</p> <p>ओघन- -घ्न श. ७, ५, २, ४७; -घ्नम् श. ७, ५, २, ४७; -घ्ननां शां. ४, १४.</p> <p>?ओपाकारि- -म् गो. १, १, ३३.</p> <p>ओस(आ√वप्)- -सा: जै. ८८.</p> <p>ओप्य श. ६, ७, ४, १४; ८, २, ८; ८, ७, ३, ४; ११, ५, १, १३.</p> <p>ओम्(√अव्) ऐ. १, १६; २, २; २०; ३, १२; ५, २५; ३१; ३२; ७, १८; २०; ८, २७; ऐआ. २, ३, ६; ८; ४, १, १, ५, १, ६; ३, २; शां. ६, १२; श. ४, ३, २, १२; १३; १०, ६, १, ५-९; ११, ६, ३, ४; १४, ६, ९, १; २; ८, १, १, २; ३; ४; ३, १; ९, १, १; तै. २, ४, ६, ७; तैआ. १, १२, ३; १४, ४; १५, १; १६, १; १७, २; १८, १; २, ११, १; ४, ४, १; ६, १२, १; ७, ८, १; १०, २,</p>	<p>१; ३, १; ४, १; ६, १; ७, १; १५, १; २२, १; २६, १; २७, १; २८, १; २९, १; ४७, १; ४८, १; ४९, १; ५०, १; ६३, १; जै. २०९; जैड. १, १, १, ६; ७; २, १; २, १, ४; १०; २, २; ३; ३; ७; ११; ४, ४, १०; ११; ७, १, ७; २, ३; ९, ३, १; ३, २, १, २; ३, ४; ५, १०; ११; १३; ३, ३, ८; ९; १२; १३; ४, ९; ४, ४, ५; ६; ७; ५, १; ३; ६; ७; ६, १, ६; २, ३; ३, ६; ८, ५; ४, ४, ६, ६; ६, ३, ९; जैआ. १, ८०; ३ १३; ३ ४२; आ. १; सा. १, ५, १५; दै. ३, २५; प. १, १; २; ६; मं. १, ६, ३०; २, ४, ५; १४; ५, १४; गो. १, १, ५; १०; १६; २०; २१; २६; २, २४; ३, १; १०; ५, १; २४; २, १, २४; २, १४; ३, १०; १६; ४, ४; १८; ओम्ओम् ऐ. ५, ३२.</p> <p>ओङ्कार- -र: गो. १, १, २३; २५; २६; ३०; -रम् ष. ४, ५; गो. १, १, २२; २३; २४; २५; २८; -रस्य गो. १, १, २५; -रण गो. १, १, २३; २९.</p> <p>ओङ्कारा(-रडअ-)न्त - -न्त: आ. १. ओम- -मास: ऐआ. १, १, ४; शां. २६, १०; श. ४, ३, १, २७.</p> <p>ओम(-न्डवत्→)न्वती- -ती श. १, ९, १, ४; तै. ३, ५, १०, १.</p> <p>ओमुक्थशा: गो. २, ३, १०.</p> <p>ओम्पूर्व- -वांन् गो. १, १, ३९.</p> <p>ओयि जै. १४३.</p> <p>ओयिरा जै. ६२.</p> <p>ओवा जैड. १, १, २, ३.</p> <p>ओवाथि तैआ. ४, ४०, १.</p> <p>ओवाश्च जै. १, १, २, ३.</p> <p>ओप(√उप्)- -म् ऐ. १, २२.</p>
--	--	--

† ओजिष्ठम् इति मूपा. ? † ओजोरूपं शारीरात्मकं वलमित्यभिप्रयन् सा. पदकमाह । तु. मुपा. १४, ५, १३; 'ओजएव वीथिमात्मन्धत्ते' । C. तु. चकारमध्याहृत्य व्याचख्यौ । तत्रान्यत्र च पृथक्पदत्वं समाहारद्वन्द्वीयत्वेन पदैकत्वं वेति भाष्यान् निश्चीयते । § 'ओथामोदैव वाक्' इति प्रतिगरः । 'मदामोदैव' इति काश्रौ (१०, ६, ५) § 'ओघनासाम्' 'ओघनासौ' (पाठान्तरे) इत्यत्र (ओघना आस ?) ओघना । असौ' पदविभागो ज्ञेयः K.T. dr. । ¶ इति प्रतिगरः । उदक्यशस् गद.

ओपधि, धी† - धयः ऐ. १, ७<sup>३</sup>, ७,  
 २३; २८; ऐआ. २, १, ३; ७, ५, १, १;  
 शां. २, ७; ३, ४; ६, ५; ७, ६; १८, ८;  
 २०, १; ऋ. १, १, १, १०; २, २,  
 २<sup>३</sup>; ३, १, १४; ३, ४; ९<sup>३</sup>; १०<sup>३</sup>; ५,  
 ४, ५; ६, १, ३; ८, २, ११; ९, २;  
 २९; ३०; २, २, ३, ५, ३, १,  
 १०; ६, ३, ७; ३, २, ३, १९;  
 ३, २, ८; ४, १, १७; ६, १, ७; ८;  
 १०; २, २६; ८, ५, ११<sup>३</sup>; ४, ३, १,  
 १४; ६, ९, १६; ६, १, २, ११; ३, १२;  
 २, ३, २; ४, ३, २<sup>३</sup>; ४, २; १६<sup>३</sup>; १७;  
 ५, ४, ४<sup>३</sup>; ७, २, ४, २६; ४, २, ११;  
 १२; ५, २, ४७<sup>३</sup>; ८, ७, १, ६; ९, ३,  
 १, ४; ४, १, ७<sup>३</sup>; १०, ३, ४, ४; ५, ४,  
 १; ६, ४, १; ११, ३, १, ३<sup>३</sup>; ६, १, १०;  
 १२, १, १, २; ४, १, ७; ८, २, ३६; ९,  
 २, ६; १३, १, ९, १०<sup>३</sup>; ८, ४, ५; १४,  
 १, २, १९; ३, ११; १५; ३, १, २७;  
 ९, ४, १; का. १, २, ४, ४<sup>३</sup>; ३, १, ५;  
 ९; १२<sup>३</sup>; ६, ३, ५; २, २, १, २<sup>३</sup>; तै.  
 १, ३, ७, १; ८, १, ४, १०, ९; २, १, १,  
 १; ३; ५, १; ५, ३, ३; ६, ६, ३; ७, १६,  
 ४; ८, ४, ८<sup>३</sup>; ३, २, २, ५, ५, ७; १०;  
 ८, १<sup>३</sup>; २; ९, ९, ११; ३, २, ४; ९, ४;  
 ७, १, ५-८; ४, ७; ९, ७, ६; ८; ९; ८,  
 १३, ३<sup>३</sup>; १७, ४; तैआ. १, १, ३; २, १,  
 ३; ३, १, ६; ३, ८, १; ९, २; ४, ११,  
 ८; ४, २, ४; ५; ५, ९; ११; ७, ७, १;  
 ८, १, १; १०, १, ११; १०, १; तां. ५,  
 ९, १४; ६, ९, ९; १०, ८, १; ११, ३, ३,  
 ९; १३, ९, १६; १७, ७, २; २१, १५,  
 ३; जै. १०६; १४०; जैउ. १, ३,  
 ३, १; १२, १, ५; १५, ३, ४; १८, ४,  
 १४; ३, १, १, ११; ४, ३, ६; ९; ५, २,  
 ४; ष. २, १०; सा. १, १, ८; गो.  
 २, ४, ६; -धयः ऽह्व ऐआ. ५, १, १;  
 -धिः शा. २, ३, १, १०; ३, ४, ३,  
 १३; ४, २, ५, १५; -धिभिः ऐ. ३,  
 ४०; शा. १, २, २, २; ६, ५, ४, ४<sup>३</sup>; ९,

४, १, ७<sup>३</sup>; १२, १, १, ३; का. २, २,  
 १, २; ४, ११; तां. ५, २, ३; १०, १, १;  
 गो. १, ४, २; -धिभ्यः शा. १, ६, ४,  
 ६; ५, ३, ३, ४; १०, २, ६, ५; ११, ५,  
 ४, ४; १२, १, १, ३; का. १, ३, ४,  
 १२; तां. ९, ५, ६; ष. ४, ६;  
 -धिषु शा. ३, ६, १, २४<sup>३</sup>; ७, १, ७<sup>३</sup>;  
 ४, ४, ५, २०; ६, ४, ४, २; ७, ५,  
 २, ४७; ९, २, १, ८; १२, ९, २, ५;  
 का. १, ३, १, १२; -धीः ऐ. ५,  
 २७; ७, ३; ८, २७<sup>३</sup>; शां. २, २;  
 २०, १<sup>३</sup>; शा. १, ३, ३, ९; ४, ७;  
 ३, ६, १, ९; ९, ३, २९; ४, ४, ५,  
 २०; ५, २, ३, ९<sup>३</sup>; ६, १, ३, १२; ७,  
 २, ४, २६; ४, २, १२; १३<sup>३</sup>; ८, २, ३,  
 ६; ११, १, ५, ३<sup>३</sup>; ७, २<sup>३</sup>; ६, १, १०;  
 २, ८; १२, १, १, २<sup>३</sup>; ९, २, ५; १४, ६,  
 २, १३; ९, ३, ११; ४, ५; का. १, ३,  
 १, ५; ९; २, २; ११; ६, ३, ५; तै. १,  
 २, १, १८; ४, ३, ३; ५, ५, ४; २, १, १,  
 १; २; ३, २, ४; ५, १, २; ४, ८, ७; ८,  
 ३, १; ४, ८; ३, २, २, १; ८, १; २;  
 ३; ३, ४, ६; ६, ४; ९, ४; ७, १, ४; ७,  
 ५, ९; ६, ४; ११, ६, ४; १२, ६, ३;  
 तैआ. १, २९, १; ३०, १; ३२, ३; ५,  
 ९, ५; ६, ६, २; ७; ३; ९, २; १०, ४, ९,  
 १; तां. १, १०, २; ६, ९, ९; ९, ५, ६;  
 जै. ३<sup>३</sup>; जैउ. १, १५, ३, ४; सा.  
 २, ३, १०; ८, ३; सं. २, १, १५; ८,  
 ३, ४; ष. ४, ६; गो. १, ४, २<sup>३</sup>; ३;  
 २, १, १७; -धीनाम् ऐ. २, ६;  
 ११; ८, ७<sup>३</sup>; ८<sup>३</sup>; १६<sup>३</sup>; ऐआ. १, २,  
 ३; २, १, ३; शां. १, २; २, १; ७; शा.  
 १, २, ४, १६; ५, ८; १०<sup>३</sup>; ३, ३, ४;  
 ३, ६, १, ७; ५, २, १, ६; ३, ३, ४, ४,  
 १७; ६, ५, ४, १६; ८, २, ४; ७, २,  
 ३, ४; ११, ५, ४, १८; ६, १, १०; १२,  
 ४, ४, ४; ८, १, ४<sup>३</sup>; २, १३; १३, ८, १,  
 २०; १४, ९, ४, १; का. १, ३, २, ३;  
 ११; २, २, २, ९; ३, ८; ९<sup>३</sup>; तै. १, ६,

१, ९; ७, ५, ५; २, १, ४, ७; ४, ५, ६;  
 ७, ८; ३, १, ४, ३<sup>३</sup>; २, २, २; ३, ६;  
 १०<sup>३</sup>; ५, ७; ९, ३; ३, १, ४; ३, ५; ७,  
 ६, १; १४, २; ३<sup>३</sup>; ९, १७, १; तैआ.  
 १, २९, १; २, ११, १; ४, १२, १; ४, २,  
 ५; ६, ९, १; तां. १, ६, ८; जै. ११७;  
 १२६; जैउ. १, १८, ४, १४; गो.  
 २, १, १७; -धीभिः शा. १, २, २,  
 २; ३, ९, ३, २९; का. २, २, १, २<sup>३</sup>;  
 तै. १, २, १, १२; २, ३, ३, २; ५, ६,  
 २; ३, १, ४, ५<sup>३</sup>; ३, ४, ६; ७, १४; १;  
 तैआ. १०, १, १; जै. १२६; गो.  
 २, ४, ८; -धीभ्यः शा. ३, ७, ४, ४;  
 ४, २, २, १५; ७, २, २, १२; ९, १, २,  
 ५; ११, ५, ४, ४; तै. १, २, १, २२,  
 २, ३, २, ४; ३, १, ४, ३; २, ५, १०;  
 ७, १२, ६; ८, ७, ३; १७, ४; तैआ.  
 २, १२, १; ४, १०, १; ८, १, १; तां.  
 १, ६, १३; १०, २; ६, ९, ९; गो. २,  
 २, १३; -धीम् तैआ. ६, ९, १;  
 -धीषु ऐआ. ३, २, ३; शांआ. ८,  
 ४; शा. ५, २, २, ५; ६, ४, ४, २; ७,  
 १, १, २३<sup>३</sup>; १२, ८, १, ४; तै. १,  
 ३, २, ७; ७, ६; ७; ६, १, १०; २, ४, ५,  
 ५; ६, ३, १; ८, ३, २; ३, २, ३, ६; ३,  
 २, ४; तैआ. ५, १, ३; ९, ५; ६, १,  
 ४; ७, ३; ९, २; तां. २४, १८, ३;  
 गो. २, १, १७; २, १३; -धे श.  
 ३, १, २, ७; ६, ४, १०; ८, ५, १२;  
 तै. ३, ७, ६, १९; -धे तै. २, ४, ४,  
 १; २<sup>३</sup>; तैआ. ६, १०, २; सं. १, ६, ५;  
 २, ४, ८; -ध्याः शा. १, २, ४, १६,  
 का. २, २, २, ९; तै. ३, २, ९, ३.  
 ओपधि-लोक- -कः शा. १३,  
 ८, १, २०.  
 ओपधि-वनस्पति- -तयः ऐआ.  
 १, २, ४; २, ३, १; २; ४, १; २; तै. ३,  
 १०, ८, ७; तैआ. १०, ६३, १; ष.  
 ४, ७; गो. १, १, १३; २, ९<sup>३</sup>; २२;  
 ३, १६; -तिभिः तैआ. १०, ६३,

† ← 'ओपम्+धय(√धयतेलोट्)' श. २, २, ४, ५ । † 'काः' इति साधुः । मुपा. चिन्त्यः ।

१; गो. १, १, ३५; ३६; -तिषु ऐ.  
८, २०; ऐआ. २, ३, २; गो. १, २,  
२; -ती श. ६, १, १, १३; -तीन्  
ऐआ. २, ३, १; श. ११, ५, ३, ७;  
गो. १, १, १२; १७; ३५; ३६; २, २;  
३, १२; -तीनाम् श. १२, १, ४,  
१; ष. ४, ४; गो. १, २, २; ५, ३.  
ओपधि-होम-मान् तै. ३, ८,  
१७, ४.  
ओपध्या(-धिऽआ-)म्न्-त्मा  
ऐ. २, ६.  
ओप(धत्-),न्ती-न्तौ श. १, ९,  
३, २.  
†ओपम(√उप+णमुल्) श. २, २,  
४, ५; का. १, २, ४, ४.  
ओपिन्ट्(ओष+इञ्)-ट्न्-नम्  
तैआ. ३, २, १, १.  
ओष्ट-ष्टः ऐ. ७, १; गो. १, ३, १८;  
-ष्टयोः श. १, ८, १, १४-१६; -ष्टौ  
शां. ३, ७; श. १०, १, १, ८; ३, ४, ५;  
११, ४, २, १०; ११; गो. १, १, २७.  
ओष्ठा(-ष्टऽअ-)पि-धा(न-)-ना-  
ना ऐआ. ३, २, ५; मं. १, ७, १५.  
ओह्(आ√उह्), आ...ओहते शांआ.  
७, १४.  
ओह-हैः श. ९, २, ३, ४१.  
ओहुषी(←ओहिवस्-←आ√वह्)-  
-पी शां. २७, १.  
ओहो जै. ११५<sup>३</sup>.

औ

१औक्ष्ण(←उक्ष्ण)-क्ष्णेन श. १४,  
९, ४, १७.  
२औक्ष्ण-क्ष्णैः श. १, २, ५, २; का.  
२, २, ३, २<sup>३</sup>.  
औक्ष्णोनिधन-नानि जैआ. १,  
३९०; ५१७.  
औक्ष्णोन्यान-म् आ. १, ५१७;  
-नानि आ. १, ३९०; ५१७.  
औक्ष्णोरन्ध्र-न्ध्रम् आ. १, ५१७;

-न्ध्राणि आ. जैआ. १, ३९०;  
५१७; -न्ध्रे तां. १३, ९, १८;  
-न्ध्रौ आ. १, ४६७.  
औग्रसैन्य(←उग्रसेन)-न्यः ऐ. ८,  
२१; -न्यम् ऐ. ८, २१.  
औघ(←ओघ)-घः श. १, ८, १, २;  
४; ६.  
औच्यामन्यव(←उच्यामन्यु)-वः  
तै. १०, ५, ७.  
औत्तरवेदिक(←उत्तरवेदि)-म् श.  
७, ३, २, १७.  
औदन्यु(←उदन्य)-न्यः श. १३,  
३, ५, ४.  
औदन्यव(←उदन्यु)-न्यवः तै. ३,  
९, १५, ३.  
औदल(←उदल)-लम् तां. १४, ११,  
३२; -लस्य आ. जैआ. १, २३१;  
-ले आ. जैआ. १, १६०; -लेन  
तां. १४, ११, ३३.  
औदवाहि(←उदवाह)-हेः श. १४,  
५, ५, २०; ७, ३, २६.  
औद्वजि(←उद्वज)-जिः-जेः वं. १.  
औदुम्बर(←उदुम्बर)-रः ऐ. ८, ५;  
१७; श. ३, २, १, ३३<sup>३</sup>; १४, ९, ३,  
२१<sup>३</sup>; तै. १, १, ३, १०; २, ६, ५;  
तां. १८, २, ११; जै. १४३; -रम्  
ऐआ. ५, १, ४; श. ५, ३, ५, १२;  
७, २, २, ३; १२, ७, २, १४; ९, १, ३;  
५, ४, ४; -राः श. १, २, ६, २०;  
-राणि ऐ. ७, ३०; ३२; ८, १६<sup>३</sup>;  
ऐआ. ५, १, ३; तैआ. ५, ९, ३;  
-रे ऐआ. १, २, ३; श. ५, २, २,  
२<sup>३</sup>; ३, ४, २<sup>३</sup>; २७; ७, ५, १, १५;  
१४, ९, ३, १; सा. ३, ५, १; -रेण  
ऐआ. ५, १, १; श. ४, ६, १, ३<sup>३</sup>; ५,  
३, ५, १२; ७, २, ४, २; १४; ९, ३, ४,  
४<sup>३</sup>; तै. १, ३, ८, २; सा. २, ५, ३.  
औदुम्बरी-री ऐ. ८, ५; ८; श.  
३, २, ४, २७; ५, २, १, २३<sup>३</sup>; ६, ७,  
१, १३; १२, ८, ३, ५; १४, १, २, ४;

३, ९; तैआ. ५, २, ४; तां. ५, ५,  
२; ६, ४, ६; ११; जै. ११७; ष.  
४, ३<sup>३</sup>; -रीः जै. १२७; सा. ३,  
२, ३; -रीभिः तैआ. १, ३२, १;  
-रीम् ऐ. ५, २४<sup>३</sup>; ८, १७; ऐआ.  
१, २, ४; ५, १, ४; शां. २७, ६; श.  
३, ६, १, २<sup>३</sup>; ६; ४, ६, ७, ८; ९, २१;  
२२; ५, ४, ३, २५; २६; ६, ६, ३,  
२; ७, ४, १, ३८; ४२; ९, २, ३, ४०;  
तां. ४, ९, १५; ६, ४, १; ६; ष. ४, ३<sup>३</sup>;  
सा. २, ५, ३<sup>३</sup>; -र्यैः श. ९, २, २,  
३; ७; -र्यां ऐ. ८, १३; १८; ऐआ.  
५, १, ४; तां. १४, ६, ८; १७, १२,  
५; -र्याम् ऐ. ८, १७; तैआ. ५,  
१०, ५; जै. ६१; गो. १, ३, ४; ५,  
२४<sup>३</sup>; -र्यां श. १४, ९, ३, २१.  
औद्गात्र(←उद्गात्)-त्रम् गो. १, २,  
११<sup>३</sup>; १६; २४; ३, २<sup>३</sup>; ५, १८.  
औद्ग्रमण(←उद्ग्रम[ह]ण)-णम्  
श. ३, १, ४, २; -णानि शां. ७, ४;  
श. ३, १, ४, १<sup>३</sup>; ६, ४, ३, १२; २२;  
१३, १, ७, ४<sup>३</sup>; तै. ३, ८, १०, २; ४;  
-णैः श. ६, ४, ३, १२<sup>३</sup>; -णेषु श.  
६, ४, ३, २२.  
औद्ग्रहण-णानि तै. ३, ८, १०, ४.  
औद्दालकि(←उद्दालक)-किः तां.  
२२, १५, १०; श. ३, ४, ३, १३; ४;  
२, ५, १५; जै. १६४; -किम् ष.  
१, ४; -कैः जै. १६९.  
औद्धारि(←उद्धार)-रिः श. ११, ८,  
४, १; जै. १३७; १५३<sup>३</sup>; -रिम्  
जै. १३७.  
औद्भिद्य(←उद्भिद्)-द्यम् तै. २, ७,  
१८, २<sup>३</sup>.  
औपगव(←उपगु)-वे आ. १, १४५.  
औपगात्र(←उपगात्)-म् शां.  
६२, ५.  
औपजन्धनि(←उपजन्धनि, न?)-निः  
श. १४, ५, ५, २१; ७, ३, २७<sup>३</sup>; -नेः  
श. १४, ५, ५, २१; ७, ३, २७<sup>३</sup>.





# अथ वैदिक-पदानुक्रमकोषस्य

## द्वितीये विभागे

### द्वितीयो हलादिखण्डः

१ क

कच्च-वर्गाद्य-

१कऽइति तां. २०, १४, २; ३.  
 क-वर्ण- -र्गाः शां. २४, ७.  
 रक्- कः ऐ. २, ३८<sup>३</sup>; ३, २१<sup>३</sup>; २२<sup>३</sup>;  
 ६, २१; शां. ५, ४; १९, ७; २४, ४;  
 ५, ९; २५, ११; २९, ४; श. ४, ५,  
 ६, ४<sup>३</sup>; ६, २, २, ५; १२; ७, ४, १,  
 १९; ९, ५, १, ३९<sup>३</sup>; ११, ५, ४,  
 १<sup>३</sup>; १३, ५, ३, ३; का. १, ५, १,  
 ९; तै. २, २, ५, ५; १०, २; तैआ.  
 ३, १०, १; ४; ४, ४२, ३; तां. १,  
 ८, १७; ७, ८, ३; ११, ४, २; १५,  
 १०, १; जै. ३, १, २, १०; ३, ४, ४;  
 कम्पां ऐ. ६, २१<sup>३</sup>; शां. ५, ४; श.  
 २, ५, २, ११; १३, ६, १, २, २३; ९,  
 १, २, २२<sup>३</sup>; १०, ६, २, ५<sup>३</sup>; ६<sup>३</sup>; ७<sup>३</sup>;  
 ५, १; १३, ८, १, १०; ३, १३; का.  
 १, ५, १, ९; ११<sup>३</sup>; तै. २, ८, ९, २; ३,  
 ७, ४, १०; गो. २, १, २२; ६, ३<sup>३</sup>; १२;  
 कस्मां श. ७, ३, १, २०; ४, १,  
 १९; तै. २, २, ५, ५; तैआ. ३,  
 १०, १; ४; तां. १, ८, १७; काय  
 श. १३, १, ८, २; तै. २, ६, ५, ३;  
 ३, ८, ११, १. कम्, क्या. अद्र.  
 कुं-वत्- -ति श. १३, ८, १, १०.  
 क-व(त्-→)ती- ती तां. १७, १३,

९; -तीभ्यः तां. ७, ९, २२;  
 जै. ३५; -तीषु शांआ. २, १;  
 तां. ७, ८, ३; जै. ३४; ३७; -त्यः  
 तां. ११, ४, २; १५, १०, १; -स्त्री  
 जै. ३५.  
 कंसु(√कम्)- -सः जै. ३, ७, ४, १<sup>३</sup>;  
 ४, ९, २, १; गो. २, ६, ७; -सम्  
 तै. ३, १२, २, ९; ४, ७; तैआ. १,  
 ३२, ३; -सानि जै. १, ८, १, ५;  
 -साय जै. ३, ७, ४, १<sup>३</sup>; ४, ९,  
 २, १; -से शांआ. ९, ८; १२, ८;  
 श. १४, ९, ३, १; ४, १२; २३;  
 -सेन ऐ. ८, १०; ११.  
 ककुद्- कुत्, द् श. २, ३, ४, ११; ७, ४,  
 १, ४१; १३, ३, ३, १०<sup>३</sup>; ४, १, १३<sup>३</sup>;  
 का. १, ४, १, ९; तै. २, ४, ७, १;  
 ६, १८, ४; ३, ५, ७, १; ८, २१, ४<sup>३</sup>;  
 जै. ३७; -कुदः श. १३, ३, ३, १०<sup>३</sup>.  
 ककुन्मत्- -न्मान् श. ५, १, ४, ६.  
 ककुद- -म् श. ७, ५, १, ३५.  
 ककुद-रू(पिन्-→)पिणीर्- -णी दै.  
 ३, ५.  
 ककुम्- कुप्, व् श. ८, २, ४, ७<sup>३</sup>; ५, २,  
 ४<sup>३</sup>; तां. ८, ८, २६; १०, ५; ६; १३, ६,  
 ४; १६, ११, ७; १९, ३, ४; २०, ४,

३; जै. ५०; ८९; दै. ३, ५; ६;  
 -कुप्सु शां. ३०, ३; -कुम्भः तै.  
 ३, ७, ९, १; -कुम्भः ऐ. ६, २४;  
 श. ८, ६, २, १०<sup>३</sup>; तै. २, ४, ५, ३;  
 ३, ८, २१, ४<sup>३</sup>; तां. १, २, ५; ८, ५, २;  
 १३, ६, ३; १४, ५, २; ६, २; ३; १६,  
 ११, १६; १७, १, ४; १९, ३, ५;  
 २०, ४, ७; २४, १५, ४; ५; जै. ५०;  
 ८९; -कुम्भम् तै. २, ६, १७, ७;  
 तां. १६, ११, ५; १६; १७, १, ४;  
 १९, ३, ५; २०, ४, ३; जैआ. १,  
 ४०४; -कुभातै. २, ६, २०, ५;  
 -कुभाम् श. ८, ६, २, ३; दै.  
 २, २; -कुभि तै. २, ४, ७, ७<sup>३</sup>;  
 ३, ३, २, १; तां. ८, ५, २; १०,  
 ५; जै. ८९; -कुभौ तां. ७, ७,  
 ५<sup>३</sup>; २०, २, ३<sup>३</sup>.  
 ककुप्कार- -म् शां. १५, २; १८, २;  
 ककुवु(-भ्ऽउ-)ण्णिह- -हौ ष. १, ३.  
 ककुम्भ- -म् श. ११, ५, ९, १०<sup>३</sup>.  
 कक्ष(√कप्)- -म् शांआ. १२, २;  
 जै. १६८; सं. ३; गो. २, ४, ९.  
 कक्ष-द्वम्- -म्मे सा. ३, २, ९.  
 कक्ष-वर्गा(-र्नाऽव्गा-)द्य- -द्यैः सा. ३,  
 ६, १३.

† Pw. त्वेतानि स्थलानि सुरार्थिवाचकानि 'कम्' इत्यव्ययेन योजयति । ‡ किमो रूपमित्यर्थाद्यः अद्र. ।

¶ 'कुद्-रू' इति मुपा. ? । † 'भिः' इति आन. टीकापाठदिचन्त्यः ।

कक्षो(-शऽउ-)-दक- -के ऐआ. ५,  
३,३.

कक्षस्- -सी ऐआ. १,२,२.

कक्षीवत्(←कक्ष्या-वत्)- -वतः जै.  
१८१; -वन्तम् श. २,३,४,३५;  
का. १,४,१,२५; तैआ. १०, १,  
११; जै. १८१; -वान् ऐ. १, २१;  
तां. १४,११, १७; २५, १६, ३;  
जै. १८१; जैउ. २,२,४,११.

कक्ष्य-प्रा- -प्रा श. ४,५,३,१०.

कङ्क- -ङ्काः शांआ. १२,३.

कङ्क-चित्- -तम् श. ६,७,२,८.

कङ्कत- -तः तै. २,७,१७,३.

कङ्कतीय- -येभ्यः श. ९,४,४,१७.

कृद् तैआ. ४,२७,१.

कृट- -टः श. १३, ३,१, ३; -टे तै.  
३,८,२,४.

कडु- -डाः श. १४,९,२,८.

कण्टक- -कः श. ५, ३, २,७; -केन  
जै. १६८.

कण्टक-कार- -म् तै. ३,४,५,१.

कण्ठ- -ण्ठः ऐ. ७,१; गो. १, ३, १४;  
१८; -ण्ठे सा. २, २, १; -ण्ठेन  
सा. २,२,२; ३,३; ४,५; ७,१२;  
८,५.

कण्ठ-द्वन्- -म् श. १२, २,१,२-५;  
गो. १,५,२<sup>१</sup>.

कण्ठ्य- -ण्ठ्यः गो. १,१,२७.

✓कण्ठ्य, कण्ठ्येत, कण्ठ्येत, कण्ठ्य-  
येत् श. ३,२,१,३१.

! कण्ठ्यित- -ताऽह्व जै. १८४.

कण्व- -ण्वः शां. २८,८; श. ९, २,  
३,३८<sup>३</sup>; तां. ८, २,२; ९, २,६;  
जै. ७९<sup>३</sup>; १७६; -ण्वस्य जैआ.  
१,२५२; -ण्वेन तैआ. ४,३६,१.

कण्व-नौतम- -मयोः जैआ. २,  
४,१.

कण्व-वृहत्- -त् आ.जैआ. १,  
२४५.

कण्व-रथन्तर- -रम् शां. २६,९; तै.  
२,७,६,१; तां. १४,३,१५; १६;

१७; १८, ४,७,९; २३, १९,१;  
आ. जैआ. १, ५११; -रेण तां.  
१४,३,१६.

कतम्,सुत्,मा (←किम्+उतमच्)-  
-तमः शां. २०,२; शांआ. १, २;  
श. ४,५,६,४; ११,६,३,९<sup>४</sup>; १०<sup>३</sup>;  
१४,६,४,१; ५,१<sup>३</sup>; ९,७<sup>४</sup>; ९; १०;  
७,१,७; तै. २, ६, ५, ३; तैआ.  
१०,१४,१; ६३,१; जैउ. १, १४,  
२,९<sup>३</sup>; ४,६,१,५-९; सं. १, ५,  
१४; -मत् श. ७, ४, २, १७;  
८,४,४,१२; ११,१,६,१०; तै. ३,  
७,४,१०; जैउ. १, १४, २, ८<sup>३</sup>;  
सं. ३; गो. १, २, ९<sup>३</sup>; -मस्मिन्  
प. १,५; -मस्मै श. १३, १, ८,  
२; तै. ३,८, ११, १; -मस्य ऐ.  
७,१६; शां. २०,२; २१,३; -मा  
श. १४,६,१,११; तै. १,५, १२,  
२; तैआ. १०,२१, १; -माः श.  
१४,६,१,९; १०; १२<sup>३</sup>; -मानितै.  
१,५,११,१; -माम् तै. २, ८, ६,  
२; -मे श. ११,६,३,५-८; १०;  
१४,६,२,१; ९,२-६; ८; ९,१,५;  
जैउ. १,११,२, ६; -मेन गो. २,  
६,६; -मौ श. ११, ६, ३, १०;  
१४,६,९,९.

कतम-था प. ३,१.

कतरु,रुत्,रुा (←किम्+उतरच्)- -रः  
ऐ. ६,१५; ऐआ. २, ६, १; तां.  
२०,१५,७; जै. १४८; -रुत् जै.  
९२<sup>३</sup>; -रा ऐआ. १, ५, ३<sup>३</sup>; शां.  
२३,८<sup>३</sup>; -राः ऐ. ५, १३<sup>३</sup>; -रेण  
ऐआ. २,४,३; -रेपाम् शां. २६,१.

कतरु-तस्(ः) श. ६,१,२,३१.

कतरु-था प. ३,१.

कृति(←किम्+उति)- -ति श. ६,  
१,२,३२; ११,६,३,४<sup>४</sup>; १२,२,१,  
६<sup>३</sup>; २,१३; १५-२३; ३, १३<sup>३</sup>; ३,  
२,७; १३,५,२, १९<sup>३</sup>; १४, ६,१,  
१०; १२; २,१<sup>३</sup>; ९,१; २<sup>३</sup>; तै. १,  
५,४,१; ३,११,८, २; ३; जै. १०;

१६९; जैउ. २,२,३, १२; प. ४,  
७<sup>३</sup>; गो. १,४,१६<sup>३</sup>; २४<sup>१३</sup>; ५,५<sup>३</sup>;  
२३<sup>३</sup>; -तिभिः श. १४, ६,१,९;  
११.

कृति-च्छेद(न→)ना- -नाः प. ४,  
३.

कृति-धा तैआ. २, १८, १; ३, १२,  
५; जै. ११६.

कृति-पद,दा- -दः गो. १, १, २४;  
-दा प. ४,७; गो. १,३,१६.

कृति-पय- -याः श. ५,१,३,१०.

कृति-पयी- -यीः श. ४,३,४,१९.

कृति-मात्र,त्रा- -त्रः गो. १, १, २४;  
२७; -त्रा प. ४,७.

कृति-वर्ण,र्णा- -र्णः गो. १, १, २४;  
-र्णा प. ४,७; गो. १,३,  
१६.

कृति-षळह- -हः शां. २६,१.

कृत्य(-तिऽअ-)क्षर,रा- -रः गो. १,  
१,२४; -रा प. ४,७; गो. १, ३,  
१६.

कृत्यु(-तिऽउ-)च्छ्वा(स→)सा- -सा  
प. ४,७.

कथम्(←किम्+थम्) ऐ. १,२७<sup>३</sup>; २,  
१४; १८<sup>३</sup>; १९; ३७<sup>३</sup>; ३,४; १७;  
२१; २५; ४५<sup>३</sup>; ४,६<sup>३</sup>; २३; ६, २<sup>३</sup>;  
३; १०; १२; १३<sup>३</sup>; १४<sup>३</sup>; १५<sup>३</sup>; २६<sup>३</sup>;  
३१<sup>३</sup>; ३६<sup>३</sup>; ७,२; १०<sup>३</sup>; १२<sup>३</sup>; २५;  
२७; २८; ऐआ. २,४,३; शां. १,  
१; २,७; १०,२; ११,२; १२,५; ८;  
१५,५; १८,१२; २६, ५<sup>३</sup>; शांआ.  
३,१; १३,१; श. १,१,४,१४; २,  
४,९; ३,१, २६<sup>३</sup>; ४,१, १८; १९;  
२३<sup>३</sup>; ५,३,२४; ६,१, ७; का. १,  
२,२,६; ४,१; ४,३,१; ३; २,१,३,  
१७; १८; २,२,६; तै. १,१, ३,६;  
६,२,४; २,१,२,६; तां. ५, ६,६;  
७,९,१०; १०,५,७; १३,७,१२;  
१०,८; १५,५,२४; २०, १४,५<sup>३</sup>;  
जै. १८<sup>३</sup>; ४४; ४५; ७१; ७४; ९०;  
१०५; ११८; १४७; १५३; १५८;





१२; १४; ३, ६, ३, ८; १६; तां.  
 १४, ४, ३; ५, ३; ६, ३; जै. १८१;  
 -यांसौ तां. १७, ४, ३.  
 कनीयसी-सी श. १, २, १, १७;  
 -सीऽइव का. २, १, ४, १६; -सीः  
 श. १, ९, १, १९; ६, २, १, २४;  
 १३, ३, ६, ५; तै. ३, ९, १२, २;  
 -सीषु गो. २, ४, १३.  
 कनीयःस्तन-नाः श. ६, ५, २,  
 १९.  
 कनीयस्विन्-स्विन्ऽइव तां. १२,  
 १३, ३१; -स्वी तां. १२, १३,  
 ३१.  
 कनीयोऽक्ष(र→)रा-राभिः तां.  
 ९, ३, ९.  
 कन्या(√कम् उणा., √कम् नि.)-  
 -न्या मं. १, २, ३; ४; -न्याऽइव  
 तै. २, ५, ६, ४; -न्याः तै. ३, १,  
 २, ४; -न्याम् सा. १, ८, ४; ३,  
 ४, ४; ८, २; -न्ये मं. १, २, ५.  
 कन्य-कुमारी-रिं तैआ. १०,  
 १, ७.  
 कन्यला-ला मं. १, २, ५.  
 कन्याका-के ऐआ. ३, २, ४.  
 कन्या-प्रवहण-णः सा. २, ६, १२.  
 कन्त्(√कम्)†-न्त्वाय तै. १, ६,  
 ४, ५.  
 कपद्दिन्-नः तैआ. १, ४, २.  
 कपाल(√कम्, उणा.)-लम् ऐ. ७,  
 ९; श. २, ४, ३, ८; ६, १, १, ११;  
 २, २; ३; ४; ३, १, २८; ६, ४, ८; ९;  
 ७, ५, १, २; का. १, ३, २, ८; तै. ३,  
 २, ७, १; ३; जै. १६४; २१२;  
 -लानि शांआ. २, २; श. १, १,  
 १, २२; २, १, १; २; ३; १२; २१;  
 २, २, १, १७; ६, १, ९; २, ५; १२,  
 ४, १, ८; का. १, ६, १, ७; २, ३;  
 २, १, २, १; ४, १; १९; तै. ३, २,

७, ३; ४; ६; -ले शां. ३०, ४; श.  
 ६, १, १, ११; २, २; ३; ४; ३, १, २८;  
 तै. ३, ७, ६, २१; जै. २१२; -लेन  
 श. १, २, १, ६; ९, २, ३३; का.  
 २, १, ४, ३; सा. ३, ७, ३; -लैः  
 तैआ. ५, २, १३.  
 कपि(√कम् उणा.)-पिः तैआ. ६,  
 १०, १.  
 कपि-वर्ण-नः तां. २०, १३, ४.  
 कपि-शीर्ष्णी(←शीर्षन्)-र्ष्णीः जै.  
 १६५.  
 कपिञ्जल-लः श. १, ६, ३, ३; ५,  
 ५, ४, ४; -लान् श. १३, ५, १,  
 १३.  
 कपिल, ला-लः श. १४, ९, ४, १४;  
 -ला गो. १, १, २५; -लाः तैआ.  
 १, ९, २; -लानाम् तैआ. १, १७,  
 १; २.  
 कपुच्छल-लम् श. ७, ४, १, ३६; ९,  
 ३, १, १७.  
 कपृथ(२क/पृ)ई-त्त शां. ३०, ७.  
 कपृथई-थम् शां. ३०, ७.  
 कपोतिन्(न्त+इनि)-न्ती श. ११,  
 ७, ३, २.  
 कृप्लक-कौ॥ तै. २, ७, १८, ४.  
 कवृन्ध(न्ध)-न्धः श. १४, ६, ७, १;  
 -न्धम् शांआ. १४, १; ष. ५,  
 १०; -न्धस्य गो. १, २, १०; १८;  
 कवलिक-म् जै. २०३.  
 कम् ऐ. ३, ३८; ऐआ. ५, २, २; श.  
 २, ३, ४, ३; ३, ५, ३, २१; ९, १, ५;  
 का. १, २, २, ९; ३, ४; ४, १, २; तां.  
 २२, ३, २; जै. १, १४, ४, २. †  
 √कम्, कामयते ऐ. १, १२; ३, १८;  
 ३०; ४, ८; १५; २४; ५, १; २३;  
 ऐआ. १, ३, १; ७; २, १, ६; शां. १,  
 १; श. १, ३, २, १४; १५; २, ३,  
 ३, ८; ५, ३, ६; ३, ६, १, २०; ९, २,

४; ४, १, ४, १; ५, १, ५, २८; १०,  
 ३, ३, ८; ११, १, ५, ९; ६, ३४; ८, ४,  
 ११; १३, १, ५, ४; १४, ४, १, ३३;  
 २, २, ८; ६, २, ७; ९, २, ९; ७, १, १९;  
 २०; ९, २, ४; ३, १; का. १, ५, २,  
 ५; १०; तै. २, ७, १४, ३; ३, २,  
 ६, ४; ९, १४, ३; कामयते श. ४,  
 २, ५, १९; ९, ४, १, ४; १४, ४, २,  
 ३०; तै. १, ७, ९, ४; २, ३, १०, ३;  
 तैआ. ५, ११, २; तां. ४, ९, २०;  
 १३, ११, १८; १६, १, १३; १५, ४;  
 २०, १, ५; २, ५; ३, ४; १३, २, ३; ७;  
 २१, १३, ८; २३, ३, ८; २४, ३, ३;  
 २५, १, ६; ३, ४; जै. १५;  
 १७; १५१; १७२; जै. १, ४,  
 २, ९; ११, १, ४; सा. २, ६, ६; १०;  
 ३, ९, ८; सं. १; ष. १, ५; गो.  
 १, १, २; २, ४, १६; कामयन्ते  
 शां. १९, ४; ५; श. १४, ७, २,  
 २६; तैआ. ५, ११, २; तां. ४, ३,  
 १२; २३, १, ३; ३, ७; २४, ३, ३;  
 २५, १, ६; ३, ४; कामयसे तां. ८,  
 ८, १; जै. १९७; कामयेथे तां.  
 ९, १, ३६; कामयध्वे तां. ६,  
 ५, १०; जै. ६१; १८२; कामये  
 श. ६, २, १, ६; तै. २, ३, १०, २;  
 तां. ८, ४, २; चकमे श. ४, १, ४,  
 ८; ९; ५, १२; ११, ५, १, १; तै. २,  
 ३, १०, १; जै. १८६; ष. १, १;  
 कमितासि जै. १४३; कमिप्यते  
 श. ४, १, ५, १२; कामयिष्ये जै.  
 १५१; कामयाते तै. ३, ७, ६, १४;  
 कामयतात् जै. २०९; कामयस्व  
 जै. ५३; कामये जै. १५१;  
 अकामयत शां. ४, ८; १४, ५;  
 श. ४, ५, ४, ३; ४; ५; ५, ३, ५, ४;  
 ६, १, १, ८; १०; १२; १३; २, १; ३;  
 ४; ५; ३, १; ७, १, १, ७; ५, १, १२;

† चतुर्थ्यकवचने रूपं हस्तत्वं विभक्तिलोपश्चेति भा. । † Miv. मुपा.स्वरश्चिन्त्यः । † 'कपि-' इति सा. पा.चिन्त्यः । † ऋ. १०, १०१, १२. † कपिपद्गमनसमर्थाविति सा. । † 'कवन्ध-' इति ऋ.अ. पा. स्वरः । † रक-द्र. † मुपा.स्वरश्चिन्त्यः ।

२,६; ८,२,२,७;४,३,१; १०,२,  
४,१;६,५,४;६;७; ११,१,६,१६-  
१८; ५,८,१;१३, १,७, १;२,४,  
१;११,१;४,१, १;६, १,१; १४,  
४,२,३०; तै. १,६,२,१;२,१,२,  
८;६,१; २,१,१; २,१-४; ३,१;  
४,१;९,५-८; ११,१;२; ३;३,  
८,१; ११,१; ७,१,२; १०,१;  
३,१,४,१-६; ९-१३; ५, १,२;  
३;६;७;९-१२;१४; ६,१; ३;५;  
९,२,१;१०, १; तैआ. ८, ६, १;  
तां. ४,१,४;६,१,१;६;५,१; ७,  
५,१;६,१; ९, २,१४; १०,३,१;  
११,८,८;१२,११, १०; १३, ३,  
१२; १४,३,१९;४,७; ५,१५;६,  
६;८;११, ३७; १२,५; १५, ५,  
२४;१६,४,३;६;१७,११,४;१८,  
७,१; १९,१७,८;१८,१; २१,९,  
२; जै. ८; ३३; ४०; ४१;४३;  
५१;५४;६१;६७;७८; ७९;८२;  
१२८;१२९;१३३; १३९;१४५;  
१५४;१७१;१७३; १७५; १७६;  
१७७; १७८;१७९;१८०;१८१;  
१८६;१८८;१८९; १९२;१९३-  
१९७; २००-२०२; २०५;  
२०८; जैड. १,४,२,८;१५,१,१;  
२,२,१, २; प. २, १; ४,३; गो.  
१,५,८; २, १,२; ५,८; अकाम-  
येताम् श. ७, ४,२,१६; ११,१,  
६,१९; तै. ३,१,४,१४; ५, १३;  
६,२; तां. १४,६, १०; जै. ४४;  
८४;१४७; २०४; २०६; अकाम-  
यन्त शां. १४, ५; श. १, ६,३,  
२८; तै. २,७,१४,३; अकामयन्त  
श. १,४,१,२३;५,३, २४; ६,४,  
१७;३,२,४,१;६,२,२; ४, ५,४,  
१;६,७,१५; ६,७,३,१;८, ५,१,  
३;९,१,२, ३३;३, ४,६; ११,१,  
६,१; तै. ३,१,४,८; ५, ४;५;८;

९,२२,३; तां. १०, ५,१३; १२,  
५, १९; १३, १२, ५; २०, ३,  
४; जै. १५;२०; ४७; ४९; ६९;  
८३;८५;१४५;१४६;१९१;१९९;  
२११; कामयेत ऐ. २,३२; ३३;  
३, ३; ७; १९; २२;७, २२;  
शां. ४, १२; १४; ८, ९; शांआ.  
११,८; श. १, २,५,२१; ७,४,  
२२; २,१,२,१९;३, ६;७;८;४,  
२७;२८;३,२,९-१३; ५,२,४७;  
३,१७; ३, १,२, १;२,२, १४;  
१५;३,४,१३; १९;८, १,१६;  
४,३,५,२०;४,२,६;६, ३,३; ५,  
१,१,१३;२,३,१; ६,७, ४,२;८,  
१,७;७, ३,१, २७;९, ५,२,११;  
१३,२,११,१;८,२, ५;३,१०;४,  
११; १४,४,१,३३; ९,४,८; का.  
१,१,२,८;३,४;५;६; ४,२५;५,  
१,३८;२, १६; ६, ३,८; २,२,३,  
१९; तै. १,१,२, ३;४; ५,२,३;  
४;७,८,७;२,१,४,१;२; २,१,१;  
३,१;२;५; ११, १;२; ३;४; ३,  
१०,३;४;७,१०,१; ३, २,१,२;  
३,१,२;३;९,१०,१; कामयेत श.  
४,१,४,५;५, १,१, १३; तां. ६,  
५,१५;६,५;९,१०;१०, १२;१९;  
१२, १३, १३;१५; १७, १२,१;  
२१,१४,२;२२,२,२; १५,२; जै.  
११;६२;१४७;१८७; २११; जैड.  
३,५,९,४; सा. २,५,५; ३,५,२;  
७,१;२;३;८,१; प. २,३;३,८;  
गो. २,१, १८;२,१; १९; ३,३;  
कामयीत ऐ. ३,४५; कामयेत सा.  
२, ६, ६; कामयेथा: श.११, ८,  
३,५; अचीकमन्त श. ११, ८,३,  
५; जै. २०३.  
कान्त-कान्ति-काम-कामयमान-  
काम्य-, अद्र.  
कमण्डलु- लुना तै. ३, ९,११, ४;

-लुम् तै. २,७,९,३;सा. ३,९,१.  
√कम्प, कम्पते प. ५, १२; कम्पति  
प. ५,७; कम्पन्ते प. ५,१०.  
कम्पयमान- -न्त: गो. २,६,१२.  
कयां- -य: जै. १५४.  
कया किम् द्र.  
क्यानी(य→)या- -चायाम् सा.२,  
३,३.  
क्यानीया-नृतीय- -म् सा. २,  
४,५.  
क्यानीया-द्वितीय- -म् सा. १,  
६,७;८,८.  
क्याशुभीय- -यम् ऐ. ५, १६;  
ऐआ. १, २, २; शां. २५, ११;  
तै. २,७,११,१; तां. ९, ४, १७;  
२१,१४,५;६; -येन तै. २, ७,  
११,१.  
क्याशुभीय-तदिदासीय- -येशां.  
१९,१०.  
कर(√कृ)- -र: जै. १२३.  
करवीर-दण्ड- -म् सा. २,४,१.  
करक- -म् सं. ४.  
करण- -ण: जै. १२३; -णम् मं.  
२,४,८.  
करणीय- -म् ऐआ. ३,२,४; शांआ.  
८,७.  
करतुँ गो. १, १, १०; २१;  
करद्विप्- -प: तां. २, १५,४; ३,  
६,४.  
करम्भ(=म्भ, उणा.)|| -म्भा: तै.३,८,  
१४,३; -म्भै: तै. ३,८,१४,३.  
करम्भ- -म्भ:|| ऐ. २,२३;२३; श.  
४,२,५,१८;२२; तै. १, ५, ११,  
३; जै. १२०; -म्भम् ऐ. २,  
२४; श. ४, २,४, १८;५, १९;  
का. १,६,१,१२; तै. २, ६, १६  
२; ३,१, ४,७; -म्भस्य का. १,  
६,१,१७-२०; २४; -म्भेण श.  
२,५,२, २१; का. १, ५,१, १८

† किमर्थीयः कय- शब्दः । ‡ 'कया नः' इति ऋ. मन्त्रप्रतीकमुद्दिश्याह । ¶ ←'कया शुभा' इति ऋ.  
मन्त्रप्रतीकनादायाह । § महाव्याहृतीष्वन्यतमा । || 'रक+√रम्भ्-म्भ' इति शी. ।

तै. १,५,११,२.  
 करम्भ-पात्र-त्राणि श. २, ५, २,  
 १४; का. १,५,१,१२; तै. १, ६,  
 ४,५.  
 करम्भ-भाग-गः शां. ६,१३.  
 करम्भ-मय-ग्रान् जै. ७५.  
 करम्भन्-गम् सा. ३,३,५.  
 करिण्ड(√कृ→कर्त्+इण्)- षः  
 तै. २,५,५,५.  
 करिष्यत्-ष्यत् ऐ. ४,२६; ५,४; १६;  
 शां. २२,१<sup>३</sup>; ष्यत्तुः श. ६,३,१,१५;  
 -ष्यन् शांआ. १, ८<sup>३</sup>; श. १,४,५,  
 १; २,१,४,६; ४,१,१४; १४,४,१,  
 २७; का. १, १,४,५; २,३, १२;  
 तैआ. २, ६,२ तां. ६, ४,८; जै.  
 १२३; -ष्यन्तः का. २,२,३,१९;  
 -ष्यन्तौ श. ६,६,२,५.  
 करिष्यन्ती-न्ती शांआ. १,  
 ८<sup>३</sup>; -न्तीम् ऐआ. ५, १, ५<sup>३</sup>;  
 शांआ. १, ८<sup>३</sup>.  
 करिष्यमाण-गः तैआ ३, १४,४;  
 -गेन श. ४,१,४,६.  
 करीर-राणि श. २, ५, २,११; का.  
 १, ५,१,९; तै. १,६,४,५<sup>३</sup>; -रैः  
 श. २,५,२,११; का. १,५,१,९.  
 करीष(√कृ)-म् श. २, १,१,७;  
 का. १,१,१,५.  
 करीषि(षिन्→)णी-म् तैआ. १०,  
 १,१०.  
 † करुण्य-त्तम्-मः तैआ. ५,२,८.  
 करुण्य-तर-रः तै. २,२,३,२.  
 करुकर-राणि श. १२, २,४, १०;  
 १४; गो. १,५,३.  
 कर्कन्धुर्-न्धु श. ५, ५,४,१०; १२,  
 ७,१,४; तै. १,८,५,१; २, ६,४,  
 ५; -न्धुभिः तै. २, ६, ११, ३;  
 -न्धूनि श. १२,७,२,९.  
 कर्कन्धु-सक्तु-कवः श. १२, ९,  
 १,५; -कृन् श. ५,५,४,२२.

कर्करी-री जै. १६५.  
 कृण(√कृण् नि/कृ ण्णा.)-र्णः ऐ.  
 ५,२२; श. ११, २, ६,४<sup>३</sup>; १२,  
 २,४, १५; १६; गो. १, ५, ४<sup>३</sup>;  
 -र्णम् श. १४,९,४,२५; -र्णयोः  
 श. १२,५,२,७; ९,१, ५; तै. १,  
 ८,५,२; २,६,१४,२; तैआ. १०,  
 ७,१; सं. १,८,७; -र्णस्य ऐ. ५,  
 २२; -र्णाभ्याम् ऐआ. २, ४, १;  
 श. ५, ५, ४, १०; १२, ९,१,  
 १३; तै. २, ६, ४, ५; तैआ.  
 ७, ४,१; तां. ८,७,७; जै. १५०;  
 जैठ. ३,१,५,५; -र्णं शांआ. ४,  
 ११; श. ४,५,८,१०; १३,४,२,  
 १५; ष. ४,१; -र्णाभिः तैआ. १,  
 १,१; २१,३; ३२,२; -र्णां ऐ. १,  
 २१; ऐआ. २,४,१; २; ३, २,४;  
 शांआ. ८,७; ११,३; श. ३, ८,  
 २,६; १०,१,१, ८; २, ४,५; १२,  
 ३,१,८; १४,३,२,१७; ८,१०,१;  
 जैठ. ३,१,३,४; सं. ३.  
 कृण्णक-काः श. ९,२,३,४०.  
 कृण्णक-व(त्→)ती, -ती, -तीम्  
 श. ९,२,३,४०.  
 कर्ण-श्रवस्-वाः तां. १३,११,१४.  
 कर्त्त(√कृण्)†-र्त्तम् ऐ. ८,११<sup>३</sup>; तैआ.  
 १०, ९, १; जै. ३४; -र्त्तं तैआ.  
 १०,९,१.  
 कर्त्त-पत्य-म् तां. १६,१,२.  
 कर्त्त-प्रस्कन्द-न्दः ऽह्व तां. ४, ५,  
 १३.  
 कर्त्तवे(√कृ) ऐ. ३,२,२; तै. २,५,८,  
 ९; गो. १,२,१७.  
 कर्त्तवै श. २,१,४,४; ४,४,५, १९.  
 कर्त्तव्य,व्याङ्-व्यः ऐ. २, १; ३<sup>३</sup>;  
 -व्यम् ऐ. १, ११<sup>३</sup>; १७,४, २; ५,  
 १६; श. १, २,५,२१; २, २,३,  
 ३; ५,२,३३; गो. २, १, १५; ऐ.  
 -व्या ऐ. ५, २२; -व्यां तै. ३,

८,३,३; -व्याः ऐ. १,२५<sup>३</sup>; -व्ये  
 ऐ. १,६; -व्यौ ऐ. १,४.  
 कर्त्तुम् ऐ. १,७; ८,१२; १७; श. ५,  
 २,३,४; ५,४; ८; १२; ६,३,१,१४;  
 ९,१,२,१६; ५,१,१९-२६.  
 कर्त्तु-र्त्तरी शांआ. ३, २; -र्त्तां शां.  
 २६, ५; शांआ. ६, १९; श. ३,  
 ४,३,४; ५; ४,१,४,१; १४, ७,१,  
 ११; २, १७; जैठ. १, १, ५,२;  
 -र्त्तारः ऐ. ७,२७; -र्त्तारम् शांआ.  
 ५,८; तैआ. ३, ११, २; ३; गो.  
 २,२, १८; -र्त्तुः ऐआ. ५, १,३;  
 -र्त्तुभिः ऐआ. २,१,६; शां. २१,  
 ४; श. ४,३,३, १८; तै. ३, ५,  
 ७,५; -र्त्तां शांआ. ३,२.  
 कर्त्तुस(ः) शां. ७, ८; तै. २,८,७,१.  
 † कर्म-र्मः जै. १२३.  
 कर्मन्-र्म ऐ. १, ४<sup>३</sup>; १६<sup>३</sup>; १७<sup>३</sup>;  
 २२; २५; २९<sup>३</sup>; ३०; २,२; ६, १५;  
 ३२<sup>३</sup>; ७,१७; ८,९; ऐआ. २, १,  
 १; ३<sup>३</sup>; ५, ३, २; शां. ५, ५; ८, २<sup>३</sup>;  
 ७; ८; १०, ६<sup>३</sup>; १६, ४; १९, ५; ८;  
 २०, २<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>; २१, २<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>;  
 २४, ५; शांआ. ४, ६; ५, ५; ७<sup>३</sup>;  
 ८<sup>३</sup>; ६, १९; ७, १८; ९, ८<sup>३</sup>;  
 श. १,१,२, १; २, ५, २१; ३, ५,  
 १४; ४, ४, १५; ७, १, ५; ८, २, ४;  
 ९, ३, ७; २, ५, २, २९<sup>३</sup>; ४, १०<sup>३</sup>;  
 ६, १, ४१; २, १५; ३, ४, ३, १२; ५,  
 १, १८; ७, २, ६; ४, १, २, १८; ४, ३;  
 ४, ५; ६<sup>३</sup>; २, १, ५; ४, २, ८; ३, १५;  
 ६, ४, ५; ७, १, १, १६; २, २, १८<sup>३</sup>;  
 ३, ४; ५, ४; ८; १२; ३, ३, १५<sup>३</sup>; ४,  
 ४, २४; ६, २, १, १७; २, १५; १९<sup>३</sup>;  
 २०; २१; २३<sup>३</sup>; ३१; ३७; ३, १, ८;  
 १५; १८; १९<sup>३</sup>; २०; ३, १; ५, १, ५;  
 ४, १७; ६, १, १; ४<sup>३</sup>; १५-२०; २१<sup>३</sup>;  
 ८, १, १<sup>३</sup>; २<sup>३</sup>; ७, २, १, ७; ११; १७<sup>३</sup>;  
 २, २१; ३, ७; ३, १, ४; २, १७; ४, १,

† करणभ्यत् वर्णविकारश्च. भा. †'कर्क/धा' उणा. टी. 'कर्क+अन्धु-' इत्यपरे । †'-र्ण-' मुपा. स्वरान्धुः ।  
 ‡ =मैसं. कासं. । 'कृण्णकवती-' इति तैसं. पाठः । †=गर्त- । †'कृ-' इति M. पा. स्वरोऽनुदः ।

३५; २, १६; ५, १, १२; २५; ८,  
 ५, १, १७; ७, ४, १०; ९, १, १, ४२;  
 ५, १, ४५; ५४; २, १; ४; ५; ६;  
 ११; १०, ३, ५, २; ४, १, १०; १६;  
 २, ३, १; ३, ९; १०; २४; ४, ४, ५,  
 १; ५, ३, ३-८; ९; १०; ११;  
 ११, ३, ३, ६; ५, ४, ५; ५, १३;  
 १२, ३, ५, २; ४, १, २; ४; ५; ६; ८;  
 ९; ११; १२; २, १; ५; ६; ८;  
 ९; १०; ३, १; २; ३; ४-६; ४;  
 १, २-७; ७, २, ११; ९, ३, १०;  
 ११; १२; १३, ४, ४, ११; ५, १,  
 ३; ७; ३, ११; ४, ३; ६, १, ४; ८, १,  
 १७; १९; २, ९; ४, ११; १४, ४, २,  
 २८; ३०; ३१; ४, १; ६, २, ८;  
 १४; ७, १, २-६; २, ७; का. १,  
 ३, २, ११; ४, १, ३०; ५, १, २६; ३,  
 १०; ६, २, ७; २, १, २, ३; २, ३, १९;  
 तै. १, ६, ५, ५; २, ५, ८, ९; ६, ५,  
 ५; ८, ५, २; ३, १, २, ९; २, १, ४;  
 ३, ७, ५, ३; ९, ८; ३, ४, ६; ८,  
 ११; १०, २; ८, १, १; ४, २०; तैआ.  
 १, ३, १, ३; ४; ९, १०, २; तां. १६,  
 ५, ६; २०, १४, ४; जै. ७५;  
 १३९; जैड. १, २, २, ५; ६, २, ६;  
 १४, २, ७; १५, १, ४; ४, १०, ४, ८;  
 ११, ५, १५; मं. १, ६, २६; २, ४,  
 ६; प. १, ४; ३, १; गो. १, १,  
 ३४-३६; २, २; २, २, ६; ४, २;  
 ६, १२; -र्मणः ऐ. ७, २७; ऐआ.  
 २, १, ६; शां. ६, १४; श. २, ४,  
 २, २४; ६, १, ४२; २, ११; १२; १;  
 ३, ५, ४, १५; ६, १, १८; ४, २, १,  
 २२; ५, २, ४, ९; ४, २, ९; २, २६;  
 ६, ४, ४, ७; ५, ३, ८; ४, १५; ७, १,  
 २, २३; २, ३, ७; ३, १, ४; ८, १, ३, ३;  
 ९, ४, ४, १; ५, २, ३; १०, ४, १, १०;  
 ५, ३, ८; ९; १०; ११, १, ५, ७; १४,  
 ७, २, ८; का. १, ३, ३, २०, तै ३,  
 २, २, ३; १०, २; ३, २, ३; ७, ११,

१; तैआ. १, ८, ६; १०, ९, १; तां.  
 १४, १२, ३; जै. २०४; जैड. ४,  
 ११, ४, ४; -र्मणः ऽ-र्मणः श. ५,  
 १, १, १४; ९, ५, २, ११; तै. १,  
 ३, ५, १; -र्मणा ऐ. २, ३१; ६,  
 १५; शां. ५, ५; शांआ. ५, १, ८;  
 श. १, १, १, १२; १४; २, ३, ४,  
 ६; १८; २०; ६, २, २, २१; ३, १,  
 १४; ७, १, २३; ८, १, २; ७, ५, १,  
 ९; २, ३०; १०, १, ४, १; ४, ३, ९;  
 ५, ३, ९; १०; १३, ५, ४, ३; १४,  
 ४, ३, २४; ६, २, ८; १४; ७, १, ३४;  
 २, ६; ८; २४; २७; २८; ९, ४, २४;  
 का. १, ४, १, ५; १४; १५; २, १, १,  
 ९; ११; तै. १, ४, २, १; २, ३, ६,  
 ४; ३, ७, ६, ५; ८, १७, २; १२, ९,  
 ७; ८; तैआ. १, २३, १; ८, ८, ३;  
 १०, १, १२; १०, ३; तां. ६, ४, १;  
 १४, ४, २; जै. ४८; जैड. १, ४,  
 १, १; २; ६, २, ६; १५, १, ४; सं ३;  
 मं. १, ६, १५; गो. १, १, ३४; ३५;  
 ३६; २, ४, १७; -र्मणाम् श.  
 १४, ४, ४, ३; ५, ४, ११; ७, ३, १२;  
 प. ५, १; -र्मणि श. ६, ३, २, ३;  
 तै. ३, २, १०, २; -र्मणिऽ-र्मणि श.  
 ६, ३, २, ४; गो. १, २, ९; -र्मणे  
 ऐआ. २, १, ७; श. १, १, २, १;  
 ३, १२; ७, १, ५; ३, ६, ४, ७; ८;  
 ५, ४, ४, ५; ६, ३, १, १२; १४-  
 १७; ६, १, १५-२१; ७, ३, १,  
 २२; १३, ८, २, ५; ९; १४, ७, २,  
 ८; का. २, १, २, ३; ३, ७; तै.  
 ३, २, १, ४; ३, १; ४, १; ५, ४, ३,  
 १; गो. १, १, २९; -र्मिन् श. १,  
 ८, ३, ६; ३, ५, ३, २५; ६, १, २५;  
 तै. २, ५, १, २; -र्मिभिः ऐ. ३,  
 ४५; ४, १३; १४; शां. ८, २; श.  
 १०, २, ६, १३; १४, ४, ३, ७;  
 ४, ३; जै. १७५; -र्मिभ्यः  
 ऐआ. २, ५, १; -र्मिसु ऐ. १, १२;

१३; ३, ४५; श. ५, ५, ४, २५;  
 तै. १, ४, २, १; २, ६, १३, ३;  
 -र्मणि ऐ. २, १३; शां. ८, २;  
 २६, ३; शांआ. २, ४; ३, ७;  
 ४, १५; ५, ६; श. ३, ७, १, १७;  
 ६, ६, १, १; ७, ५, १, २५; ८, ४,  
 ४, १०; ९, ५, १, ४२; १४, ४, ३,  
 ३०; ४, ३; तै. १, २, ३,  
 ४; ३, ५, १; ६, ७, ५; तैआ. ७,  
 ११, २; ८, ५, १; जैड. ४, ८, २,  
 २; ११, ५, ८; गो. १, १, ३२; २,  
 ९; -र्मिर्त्वा ? गो. १, ५, २४.  
 कर्म-कर्त्तृ- -र्ता जै. १५०.  
 कर्म-कार- -राः तै. ३, ११, १०, ३.  
 कर्म-कृत्- -तः श. २, ५, २, २९;  
 का. १, ५, १, २६; तै. १, ६, ५, ५;  
 ३, १, २, ४; -ते तैआ. ६, २, १.  
 कर्म-चित्- -चितः, -चित्सु श.  
 १०, ५, ३, ९.  
 कर्मणि- -णिः श. ६, ६, ४, ९.  
 कर्मण्य, ण्या- -ण्यः श. ६, ५,  
 १, ९; तै. २, ४, ७, १; सा. १, २, ९;  
 -ण्यम् तै. २, ८, ३, १; गो. २,  
 १, ४; -ण्याम् श. ६, ५, १, ९.  
 कर्म-देव- -वानाम् श. १४, ७, १,  
 ३४; ३५; तैआ. ८, ८, ३.  
 कर्म-नामन्- -मानि श. १४, ४,  
 २, १७.  
 कर्म-फल- -लम् तैआ. १, ३, ४;  
 -लेषु तैआ. १०, १, १६.  
 कर्म-स्य- -स्यम्, -यान्, -येषु  
 श. १०, ५, ३, ९.  
 कर्म-मयी- -य्यः शांआ. ४, ५.  
 कर्म-वत्- -वान् जैड. १, १४,  
 २, ११.  
 कर्म-विचिक्रिस्ता- -त्सा तैआ. ७,  
 ११, ३.  
 कर्मा-(र्मिन्ऽआ-)दि- -दिषु तैआ.  
 २, ७, १.  
 कर्मा-(र्मिन्ऽअ-)न्त- -न्ते सा. १,

† 'कर्मणा' इति अज. सुपा० अशुद्धः । अतिदूषितः पा० ।

३,७.  
 कर्षु-मू श. १,८,१,३; १३, ८, ३,  
 १०.  
 कर्षु-शय-न्यस्य जैआ. २, २, ५;  
 आ. २,१५,३.  
 √कल्, कालयते तां. ८, ३, २; जै.  
 ४६<sup>३</sup>; कालयिष्यध्वम् तां. ८, ३, १;  
 अकालयत् जै. १७१; अकालयन्त  
 तां. ८, ३, १<sup>३</sup>; जै. ४६<sup>६</sup>.  
 काल-विकरण-णायतैआ. १०, ४४, १.  
 कलविक्ल-क्लः श. १, ६, ३, ४, ५, ५,  
 ४, ५; -क्लान् श. १३, ५, १,  
 १३.  
 कलश-शः ऐ. ६, ११; श. ४, ५,  
 १०, ७<sup>३</sup>; तां. ९, ६, १, २; ४, ८; ९,  
 १; गो. २, २, २१; -शाम् श. ४,  
 ५, ८, ६<sup>३</sup>; तै. ३, ७, ४, १६; तां.  
 ९, ९, १; -शे तां. ९, ६, ५.  
 कलश-दिर(√दृ)-राम् श. ४, ५,  
 १०, ७<sup>३</sup>.  
 कला-लया श. ३, ३, ३, १; १४, ४,  
 ३, २, २; -ला श. १४, ४, ३, २, २;  
 २३; प. ४, ६; -लाः शांआ. ७,  
 २१; श. १०, ४, १, १६<sup>३</sup>; १७;  
 १८; १९; १४, ४, ३, २, २; २३;  
 तैआ. १०, १, २; -लाम् श. १०,  
 ४, ४, ४<sup>३</sup>; तैआ. ३, ११, ५.  
 कला-शाम्(ः) तां. ३, १२, २; १९, ५,  
 ६; ६, २; जैउ. ३, ७, १, ८; २, १.  
 कृलि(√कल्)-लयः जै. ४७<sup>३</sup>; २१०;  
 -लये तै. ३, ४, १६, १; -लिः ऐ. ७,  
 १५; श. ५, ४, ४, ६; तै. १, ५,  
 ११, १; जै. ४७<sup>३</sup>; -लिःऽइव  
 शांआ. १२, २; -लिभिः जै. २१०;  
 -लिभ्यः जै. ४७.  
 कलिन्द-न्दाः जै. ४७<sup>३</sup>; -न्दानाम्  
 जै. ४७.  
 कलिन्द-त्व-म् जै. ४७.  
 कल्कुपी-पी श. १०, २, ६, १४.

कल्प(√कृप्)-ल्पः ऐ. ७, ५; तैआ. १,  
 ३१, २; सा. १, ३, ८; ४, १; गो. १, १,  
 २४; २७; २, १६; -ल्पम् श. २,  
 ४, ३, ३७; -ल्पाः श. ९, ३, ३, १२;  
 १३; गो. १, ५; २५; -ल्पान् श.  
 ९, ३, ३, १२; १३; तैआ. २, ९, १;  
 १०, १<sup>३</sup>; ११, १; -ल्पानाम् सा.  
 ३, २, १२; -ल्पेन सा. १, ३, ४;  
 ५; १०; ४, ४<sup>३</sup>; ६; ८; १०; ५, १६;  
 ७, १०; ८, ३, ५; २, ७, ९; १०; ३,  
 ७, ४; ६; ७; ८; ९, २; ४; ५; -ल्पैः  
 तै. १, ३, ७, ४.  
 कल्प-तन्त्र-न्त्राणि तै. ३, १२, ९, ६.  
 कल्पमान, ना-नः श. ७, ५, २,  
 १९; तै. ३, ६, ५, १; -नम् तैआ.  
 ३, ११, ५; तां. १०, ५, १७; -नाः  
 ऐ. १, ९; श. १२, ३, १, २; तै.  
 १, २, १, १८; तां. ७, १०, ५<sup>३</sup>;  
 -नाम् जै. ११८<sup>३</sup>.  
 कल्पयत्-यन् श. ११, ५, ५, १३;  
 तै. ३, ७, ११, १<sup>३</sup>; जै. २०४.  
 कल्पयन्ती-न्ती श. ३, ५, ३, १७<sup>३</sup>.  
 कल्पयितव्य-व्याः ऐ. १, ९; ३,  
 १२; गो. २, ३, १०.  
 कल्पयित्वा ऐ. ६, २८; ३२; शां. २६,  
 १; श. १, ७, ३, ११; १२, ३, १, ९;  
 तै. १, ३, ७, ४; २, ३, १०, २; ४;  
 गो. २, ६, ८.  
 ? कल्पितोपनराहि जै. २०५.  
 कल्प्य-म् का. १, ३, २, ३.  
 कल्माष-पम् तै. ३, ९, ९, ३; आ.  
 २, ७, ९; -पाणि श. ६, ३, १, ३१.  
 कल्मापी-पी, -पीम् श. ६, ३,  
 १, ३२.  
 कल्याण-णः तै. २, ४, ७, २; ३, १०,  
 १, १; तां. १२, ११, १०; ११<sup>३</sup>;  
 १३, ६, ९; जै. १४३; गो.  
 १, १, ३२; -णम् ऐ. ६, ३२<sup>३</sup>; श.  
 २, ३, ४, ११; १४; ३, ५, ४, १७;

४, ५, ८, ११; ६, ९, १९; ५, ४,  
 ४, १४; १२, ५, २, १२; १३, ८,  
 १, १; १४, ४, १, ३-७; ७, २, २७;  
 का. १, ४, १, ९; १२; तै. ३, १०,  
 १, २; जै. ५३; गो. २, ६, १२<sup>३</sup>;  
 -णाः जै. १७१; -णाम् तां. १२,  
 ११, १०; -णात् श. ११, १, ५,  
 ७; -णाय तै. ३, १०, ७, १.  
 कल्याणी-णि जै. २०५; -णी  
 ऐ. ४, २५; ५, २५<sup>३</sup>; शां. २७,  
 ५<sup>३</sup>; श. ११, ६, १, १२; तां. ५,  
 ९, १४; जै. १५९; १८६; -णीम्  
 श. ११, ६, १, ७; १२; -ण्यः जै.  
 १४०; १५०; -ण्यै शां. १५, १<sup>३</sup>.  
 कल्याण-कीर्ति-र्तिः ऐआ. २, ३,  
 ५<sup>३</sup>; ६.  
 कल्याण-तम-म् जै. १८६<sup>३</sup>.  
 कल्याण-तर-रः जै. १४३; -रम्  
 श. १४, ७, २, ५<sup>३</sup>; -रम्ऽ-रम्,  
 -रेणऽ-रेण जैउ. ३, ६, ६, ६.  
 कुवच(√कु)-चः ऐ. ७, १९; -चे  
 श. १३, २, २, ७; तै. ३, ८, २३, ३६  
 कवचिन्-नः ऐ. ३, ४८; श. १३,  
 १, ६, ३; ४, २, ५; तां. ५, ५, २१;  
 क-वती-२क द्र.  
 क-वर्ण-१क द्र.  
 कवप-पः शां. १२, १; ३; -पम ऐ.  
 २, १९; -पस्य शां. १२, ३; -पा  
 ऐ. २, ६; तै. ३, ६, ६, ३.  
 कवपी-प्यः तै. २, ६, ८, २;  
 ११, ४; १२, ३; ३, ६, ३, २.  
 कुवातिर्यन्च्-र्यक् तैआ. २, १८, १.  
 कवि(√कु)-वयः ऐ. २, २<sup>३</sup>; ३८<sup>३</sup>;  
 ६, २०; ऐआ. २, ३, ५; ८; शांआ.  
 १२, ७; श. १, ४, २, ८; ४, ३, ३,  
 १३; ७, २, २, ४; तै. २, ४, १, १०;  
 ३, १३; ५, ५, ३; ६, ४, १; ८, ९, ५;  
 ३, २, २, ३<sup>३</sup>; ६, १, ३; तैआ. १, २, ३,  
 २; ३, ११, ३<sup>३</sup>; ४<sup>३</sup>; ५; ११<sup>३</sup>; १०, १,

† 'ङ्कान्' इति मुपा. स्वरश्चिन्त्यः । तु. = च. २४, २० । † 'ल्पम्' का. सा. पाठः । ‡ गौरादिपाठः । § 'ल्याण' इति मुपा. स्वरश्चिन्त्यः ।  
 तरपि पूर्वपदप्रकृतित्वेन्येष्टत्वात् । § 'कवच' इति श. तै. न्योः प्रायः समान एव स्थले विरोधात् मुपा. स्वरोऽस्ताडुः स्यात् ।

१, जै. ३, ६, ७, १, ५; ८, १, ५; गो. १, १, ३, २; ५, २, ५; २, ६, २; -त्रये तै. १, २, १, ९; -वि: ऐ. १, १६; २९; २, ५; ७, १७; शां. ९, ३; श. ६, ३, ३, २, ५; ७, २, ४; १२, ४, ३, ५; ४, ५; तै. २, ४, ३, ३; ७, १२, ३; ८, १, २; ३, ५, ६, १; ९, १; ६, ३, १; ४, १; १३, १; १४, ३; तैआ. १, ११, ४; १०, ११, २; तां. १, ४, ७; १२, ११, १; जै. ५७; २०३; २०४; सा. १, ४, १४; २, ६, ६; गो. १, १, २७; -विभि: गो. १, ५, २३; -विम् श. ३, ३, २, १२; ४, २, ४, २४; तै. २, ६, १७, ७; ८, १, २; ३, ६, १०, ३; तैआ. १०, ११, २; तां. ४, ५, २१; -वी तै. २, ६, ७, ४; १७, ५; ३, ६, २, २; -वीन् ऐ. ६, २०; गो. २, ६, २; -वीनाम् तैआ. ४, ७, ४; ५, ६, ८, ९; १०, १, २; १०, १; ५०, १; -०वे श. १, ३, ४, ६; ४, १, ११; ७, ३, १, २९; तै. २, ७, १२, ६; ३, ३, ६, १०; १०, ८, ३; तां. १८, ८, १५; -व्यां तै. ३, ८, ३, ४.

कवि-क्रतु- -तु: तै. २, ७, १२, ३; -तुम् शां. २३, ८; २७, २; श. ३, ३, २, १२; -त् तै. २, ८, ९, १.

कवि-वृध- -ध: शांआ. २, १५.

१कवि-शस्त्र- -स्त: श. १, ४, २, ८.  
२कवि-शस्त्र- -स्त: ऐ. २, १२; तै. ३, ५, ३, १; ६, ७, २.

कष्य- -व्य: तां. १, ४, १४; -०व्यास: तै. ३, ७, १४, ४; -व्येभ्य: तै. ३, ७, १४, ४; -व्यै: ऐ. ३, ३७; तै. २, ६, १६, २.

कष्य-ता- -ता ऐ. २, ३३.

कष्य-वृह- -वाहम् तै. २, ६, १६, २.

कष्य-त्राहन- -०न तै. २, ६, १६, २; -न: का. १, ६, १, २०; तां. १, ४, १४; -नम् शां. ५, ६; ७; श. २, ६, १, ३१; का. १, ६, १, २०; तै. १, ६, ९, ६; गो. २, १, २५; -नाय श. २, ४, २, १३; ६, १, ३०; का. १, ३, ३, ११; ६, १, २०; तै. १, ३, १०, ३; मं. २, ३, २.

कुशास्(√कश्)- -श: तै. १, ४, ८, ३.

कुशा- -शया श. १, ४, ४, १५; -शा श. ४, १, ५, १७.

कशिपु- -पु श. १३, ४, ३, १; तै. १, ६, ८, ९६; -पुता जै. १८०; -पुनो: श. १३, ४, ३, १.

कशिपव्य- -व्याय तै. १, ६, ८, ९.

कश्यप- -०प तै. २, ७, १५, ३; तैआ. १, ७, १; -प: ऐ. ८, २१; श. ७, ५, १, ५; १३, ७, १, १५; १४, ५, २, ६; ९, ४, ३३; तैआ. १, ७, १; ३; ८, ८; तां. १५, ५, ३०; जै. १२९; २१०; गो. १, २, ८; -पस्य तैआ. १, ८, ७; २, १९, १; जै. ४, ३, १, १; जैआ. १, ३३७; ४१३; ५३९; २, ५, ५; आ. १, १; ९०; ३२८; ४१३; ५१२; ५२९; मं. १, ६, ८; -पाडव्य ऐ. २, ६; तै. ३, ६, ६, ३; -पा: प. १, ४; -पात् श. १४, ९, ४, ३३; तैआ. १, ७, २; ८, ६; -पानाम् ऐ. ७, २७; -नाय ऐ. ८, २१; श. १३, ७, १, १५.

कश्यपी- -पी जै. १६५.

कश्यप-मीव- -म् आ. २, २२, २.

कश्यप-तुङ्ग- -ङ्गे गो. १, २, ८.

कश्यपतुङ्ग-दर्शन- -नात् गो. १,

२, ८.

कश्यप-पुच्छ- -म् आ. २, २२, १०.

कश्यप-व्रत- -तम् आ. २, २१, १-१०; -ते जैआ. २, १०, १०, आ. २, १६, ९.

√कष्य-कपते गो. १, ३, २१.

कपो(-पड)-त्क- -त्काय तैआ. १०, ५९, १॥.

कस्तम्भी- -म् श. १, १, २, ९; १२.

कटोड- -ड: शांआ. १५, १; श. २, ४, ३, १; १४, ६, ४, १; का. १, ३, २, १; -हात् शांआ. १५, १.

कांस्य(←कंस)- -म् शांआ. ९, ८.

काक-मिथुन- -नानि प. ५, ८.

काक-कुलाय-गन्धिक- -म् ऐआ. ३, २, ४.

काकुद्- -द्, त् तै. २, ४, ३, १३.

काकुद्- -द्: ऐ. ७, १.

काकुभ(←ककुभ)- -भम् शांआ. ११, ७; -भेन शांआ. ११, ८; -भेभ्य: शांआ. २, १०.

काक्षसेनि(←कक्षसेन)- -नि: तां. १०, ५, ७; १४, १, १२; -निम् जै. १, १८, ४, १; ३, १, १, २१.

काक्षीवत्(←कक्षीवत्)- -त्: तां. ७, १०, १०; जै. ४०; ८०; -तम् तां. १४, ११, १६; आ. जैआ. १, १३९; -तानि आ. जैआ. १, ५६४; -तेन ऐ. ५, १५; तां. १४, ११, १७.

काच- -चा: तै. ३, ८, ४, ५; -चान् श. १३, २, ६, ८; तै. ३, ८, ४, ४.

काञ्चन-दात्- -ता सं. ४.

काण्ठेविद्धि(←कण्ठे-विद्धि)- -दि:; -द्धे: वं. १.

काण्ड- -ण्डम् तैआ. २, १९, १; ६, ९, १; -ण्डात्- -ण्डात् श. ७, ४, २,

†=कष्यः । विभकेर्ब्यादेशः सा. । †'कविभिः कविषु शस्त्र-' इति विग्रहभेदाद् द्वैविध्यं चोच्यम् पा०६, २, ४८; १४७. द्र. । †'शि-' मुपा. स्वरोविमर्शापेक्षः । †'कृ-' इति मुपा.स्वरश्चिन्त्यः । †'सा.।' 'घपोत्क-' इति मसू.भा. पा. अद्र. । †'कवचित् 'ल-' इति मुपा. द्र. डलयोरभेदात् । †'काक्षीवतम्' इति मुपा.चिन्त्यः । तादृमात्र ऋपरनु-पलब्धत्वाद्वाप्येयपाठविरोधान् । †'काक्षीवतानाम्' इति मुपा.चिन्त्यः ।

१४<sup>२</sup>; तैआ. १०, १, ७; -ण्डानि गो. १, २, ९; -ण्डेन तां. १८, २, ७; -ण्डैः गो. १, २, ९.  
 काण्ड-ऋषि- -षयः तैआ. १, ३२, २.  
 काण्ड-वीणा- -णाः ऐआ. ५, १, ५.  
 काण्डिन्- -नः तै. २, ७, १६, १.  
 काण्डिवय- -यः जै. ६५; जैड. ३, ७, ३, २<sup>३</sup>; -यम् जैड. ३, २, ५, २<sup>३</sup>; -याय जैड. ३, ७, ३, २.  
 काण्व(←कण्व)- -ण्वः शां. २८, ८; तां. १५, १०, ११; जै. ८५<sup>२</sup>; -ण्वम् तां. ८, १, १; २, १; ९, २, ५; १२, ३, २०; १४, ४, ४; जै. ७९<sup>२</sup>; आ. जैआ. १, २६१<sup>२</sup>; -ण्वस्य आ. जैआ. १, ८; -ण्वे आ. जैआ. १, ५३; १५७; ३४८; -ण्वौ तां. १४, ६, ६.  
 काण्वयायन- -नम् प. १, १; -नाः जै. ८५; -नौ जै. २०३.  
 क्राति=काड् इति यद्र.  
 कात्यायन(←कति)- -नाय तैआ. १०, १, ७.  
 कात्यायनी- -नी श. १४, ७, ३, १<sup>३</sup>; -न्या श. १४, ५, ४, १; ७, ३, २.  
 कात्यायनि- -न्ये जैड. ३, ७, ४, १; ४, ९, २, १; -निः जैड. ३, ७, ४, १; ४, ९, २, १.  
 कात्यायनी-पुत्र- -त्रः शांआ. ८, १०.  
 काद्रवेय(←कद्रु)- -यः ऐ. ६, १; शां. २९, १; श. १३, ४, ३, ९.  
 कानिष्ठनेयु- -यस्य तै. २, १, ८, १.  
 कानीयस(←कनीयस)- -साः श. १४, ४, १, १.  
 कान्ता(←न्त/कम्)- -न्ता तै. ३, १०, १, ३.  
 कान्ति-कर्मन्- -गः दै. ३, ४.  
 काम्दम्- -मः तै. २, ७, ११, २.  
 कापटव(←कपट्वा)- -वः, -वात्वं. १.  
 कापेय(←कपि)- -य जैड. ३, १, २, १२; -यः जैड. ३, १, २, २; -यम्

जैड. ३, १, १, २१; -याः तां. २०, १२, ५.  
 काप्य- -प्य श. १४, ६, ७, २; ३, ४; -प्यः श. १४, ५, ५, २२; ६, ७, २; ३; ७, ३, २८; -प्यम् श. १४, ६, ७, २-४; -प्यस्य श. १४, ६, ३, १; ७, १; -प्यात् श. १४, ५, ५, २२; ७, ३, २८.  
 कापिलिय-वाभ्रव(←कपिल, ←वभ्रु)- -वाः ऐ. ७, १७.  
 कापोत(←कपोत)- -ते आ. १, ३३.  
 कावन्धिव(←कवन्ध)- -न्धिवः गो. १, २, १०.  
 काम(√कम्)- -म श. ४, ३, ४, ३२; तै. २, २, ५, ६; ८, २, २; ३; -म तै. २, २, ५, ६; तैआ. २, १८, १<sup>२</sup>; ३, १०, २<sup>३</sup>; ४<sup>२</sup>; तां. १, ६, १४; ८, १७; जै. ११६<sup>५</sup>; मं. १, १, २; -मः ऐ. १, १७; २, १; ३<sup>३</sup>; १४<sup>२</sup>; १५; ६, २४; २५; २६; २८; ३६; ऐआ. २, ६, १; शां. १, ३; शांआ. १९, २; २१, ६<sup>३</sup>; श. १, ६, २, ७<sup>३</sup>; ९, ३, १६; ३, ६, १, २०; ९, १, २; ४, ३, ४, ३२<sup>३</sup>; ६, ५, ५<sup>३</sup>; ९, २३; ६, २, १, १७; २, १०; ३६<sup>३</sup>; ३७<sup>३</sup>; ७, ४, १, ३; ४, ५; ९, ५, २, ३; १०, २, ४, १<sup>३</sup>; २, ५, ९<sup>३</sup>; १३<sup>३</sup>; १४<sup>५</sup>; १५<sup>५</sup>; ६, १२; १३; १५; ३, ५, १४<sup>३</sup>; ५, ४, १५; ११, १, ६, २०<sup>३</sup>; ५, २, ९; १२, २, ३, १; ३, ३, १३; १३, ५, १, ३; ८; १४, ४, २, ३०; ३, ९, ६, ९, १४; ८, १५, १०<sup>३</sup>; का. १, १, १, ९; ४, २-४; ४, १, २४; तै. २, २, ५, ५<sup>३</sup>; ६<sup>५</sup>; ४, १, ९; १०; ६, ७, ५, ४, १; ८, ९, ४; ३, १, ४, १५<sup>३</sup>; ११, ७, २; १२, १, १<sup>३</sup>; २, ३<sup>५</sup>; ९; तैआ. १, २३, १<sup>३</sup>; ३, १०, १<sup>३</sup>; ३; ४<sup>३</sup>; १५, २; १०, ६, १; तां. १, ८, १७<sup>५</sup>; ९, २, १४; १०, ५, १४; जै. ७०; ७८<sup>३</sup>; १४३; १७७<sup>३</sup>; १८०<sup>३</sup>; १८६<sup>५</sup>;

१९२<sup>३</sup>; १९९<sup>३</sup>; जैड. १, २, ३, ८; १०, १, १०; ३, ६, ५, ८; गो. १, ४, ८; २, ४, १६; -मम् ऐ. २, २६; ३, १८<sup>३</sup>; ४८; ५, २३<sup>३</sup>; ६, ८<sup>३</sup>; ३६; ऐआ. १, १, १; ४; ३, १; ३, २, ४; ५, ३, ३<sup>३</sup>; शां. ४, ४; ६, १५; ७, १; ३; ८, ३; १०, २; ३; २७, ४; शांआ. १, १; श. १, १, २, १; २, १९; ३, ५, १०<sup>३</sup>; ७, १, १७; ९, ३, १६; २, १, ३, ७<sup>५</sup>; ४, २<sup>३</sup>; ३-५; ७; २, १, ५<sup>३</sup>; ३, २, ५; ५, २, ४७; ३, १, १, ३; २, १; ४, २२; २, ३, २२; ६, १, २०; ९, ३, ४; ११; ४, ५, ८, १४; ९, ११; ६, १, ७; ५, ५; ७, ९; १०; ६, २, १, १७; २, ३९; ७, २, २, १२; २१; ९, २, १, १८; ४, ४, १०<sup>३</sup>; ५, १, ५४; ६५; ६६; ६७, ६८<sup>३</sup>; २, ३; ७; ९; १०, १, ४, १३; ५, ४<sup>३</sup>; ११, ५, ४, १७<sup>३</sup>; १८; १२, ४, १, ३; २, ८; १०; ३, ३; १३, ५, १, ९; ८, १, ३; ४, १०; १४, ३, २, १९; ४, १, ३३<sup>३</sup>; ७, १, १९; २०; ९, २, ४<sup>३</sup>; ४, ७<sup>३</sup>; का. १, १, १, ९; ३, ४; ४, १<sup>३</sup>; २; ४, ३; ४; ६<sup>३</sup>; २, १, ३, २, ४; ५, १, ३८; २, १, १, १४; २, १४; तै. १, १, ६, ११; २, २, ५, ६; ५, ३, ३; ४, १; ५<sup>३</sup>; ५, ७; ६, ६; ५; ७, १४, ३<sup>३</sup>; ८, २, १; २<sup>३</sup>; ३, १, १, ६; ११; २, ३; ४; ५; ४, १, ५; ५, ४<sup>३</sup>; १५; २, ३, ९; ३, ८, १०; १०, ४, ३<sup>३</sup>; १२, १, १; ५, ९; तैआ. ३, १०, २; ४; तां. १, ६, १४; ४, ३, १२; ९, २०; १०, ५, १३; ११, ८, ८; १२, ५, २०; ९, १२; १३, ३, १२; ६, ९; ११, १८; १२, ५; १४, ४, ७; ५, १५; ६, ६; ८; १०; १२, ५; १६, १, १३; १५, ४; २०, १, ५; २, ५<sup>३</sup>; ३, ४<sup>३</sup>; १३, २; २१, १३, ७; २३, १, ३; ३, ७; २४, ३, ३; २५, १, ६; ३, ४; जै. ३०; ३४; ५५; ७८; १४३; १७७; १८०; १८६; १९२; १९७; १९९; जैड. १, ६,

‡-ण्डवी- इति मुपा. ? †←कनिष्ठा- कल्याणादिषु (पा. ४, १, १२६) द्र. । † सा. । Pw प्रथ. तु 'काः' ।

३,३;१७, २,१;५; सा. १, ३,१;  
 ३, ९,८; सं. १<sup>३</sup>; प. १, ५; २,  
 १०<sup>३</sup>; ३, ७<sup>३</sup>; गो. १, १, २२; ४, ८;  
 २, २, ६; ४, १६; ५, १४<sup>३</sup>; ६, १६<sup>३</sup>;  
 -मयोः ऐ. ४, १७; ८, ५; शां.  
 ११, ५; श. १३, ५, १, ८; तां.  
 १४, ९, ३२; जै. १०३; गो. २,  
 ३, ११; -मस्य शां. २४, ८; श. १३,  
 ५, १, ३; तै. २, २, ५, ६; ४, ६, ५;  
 ६; ८, ८, ८; सं. २, ४, ८; गो.  
 १, ४, ८; -मस्यऽ-मस्य शां. ६,  
 १५; -माः ऐ. २, १७; ६, २; २५;  
 २६; ऐआ. १, १, ३; ३, २<sup>३</sup>; शां.  
 १, ३; ५; २, २; ११, ६; ७; १३, १; ९,  
 १०<sup>३</sup>; ३०, १०; शांआ. २, १६;  
 ५, ५; ९, २; श. २, ३, ४, १६; ३४;  
 ३९; ३, ९, १, २०; ४, २, ५, १९; ६,  
 २, २, ३५; ६, ४, १२; ९, ३, २, ४;  
 १०, २, ४, १<sup>३</sup>; २; ४, ५, ३; ५, ४,  
 १५; १६; १३, ४, १, १२; १३; ५, १,  
 १०<sup>३</sup>; १४; २, ९; २२; १४, ७, २, ९;  
 का. १, १, १, १०; ४, १, १३; २८;  
 तै. ३, ७, १, १; २; ७, २; ९, ३, ३<sup>६</sup>;  
 १२, २, ६<sup>३</sup>; तैआ. ९, १०, ४; तां.  
 १, ३, ५; ५, ११; १४; ८, ८,  
 २०; जै. ६<sup>३</sup>; ७०; १८६; जैउ. १,  
 १६, ३, १०; २, १, ३; ६; ९; १२;  
 १५; १८; सा. ३, ९, ३; सं. २, ५,  
 ८; प. १, ६; गो. २, २, १८;  
 -मात् सं. २, ३, १८; प. १, ६;  
 गो. १, ४, ७; -मान् ऐ. १, २१;  
 २, १७; २०; ४, २७<sup>३</sup>; ६, २; ३<sup>३</sup>; ८,  
 ४; १९; ऐआ. १, १, २; ३; २, ४;  
 ३, २<sup>३</sup>; ७; २, ५, १; ६, १; ५, ३, २;  
 शां. १, ५; २, ३; ४, ४; ६, १५; ७,  
 १<sup>३</sup>; ११, ६; १३, १; १४, १<sup>३</sup>; १८,  
 ९<sup>३</sup>; २५, २; २६, १<sup>३</sup>; ३; १५; २७,  
 ६; २८, १<sup>३</sup>; २९, ६; शांआ. १, २;  
 २, १६; ३, ७; ४, १५; श. १, ५, २,  
 २०; २, १, ४, ३०; २, १, २१; ३, ४,

१६; ४, २, ३, ६; ४, २१; २२; ५,  
 ८, १४<sup>३</sup>; ६, ७, १४<sup>३</sup>; ५, ३, १, ४; ६,  
 ५, २, १६<sup>३</sup>; ६, १, २२; ७, २, २, १२;  
 ९, १, २, १६; २, ३, ३८<sup>३</sup>; ३, २, ६<sup>३</sup>;  
 ७; ३, २<sup>३</sup>; ८<sup>३</sup>; ४, २, ९<sup>३</sup>; ४, १; ५, २,  
 ७<sup>३</sup>; १०, २, ४, १<sup>३</sup>; ३; ४, ५, ३; १२,  
 २, २, ८<sup>३</sup>; ८, ३, ३०<sup>३</sup>; ९, २, ११<sup>३</sup>;  
 १३, ४, १, १<sup>३</sup>; १२; १३; ५, १, १४;  
 २, ९; २२; १४, ६, २, ७; ९, ३, २;  
 का. १, १, १, १०; २, १, १२<sup>३</sup>; ४,  
 १, १३; तै. १, २, १, २७; ४, ८,  
 ५; २, ६, ५, ८; ११, ४; १२, ३;  
 ३, ७, १, १; ६, ४; ६; ९, ३,  
 ३; ४, २; ११, ५, ३; १०, ३;  
 तैआ. १, ६, २; ३१, ६; ५, १२, १;  
 ८, १, १; ५, १; तां. ७, ७, ८, २१,  
 २, ५; ६; २३, ३, ४; जै. ६; ७०;  
 ९१; १८४-१८७; २०३; २०९;  
 जैउ. १, १६, ३, १०; १८, ३, ४;  
 २, ५, १, ३; ४; सा. १, ४, २१; ३,  
 २, ४; सं. २; ४; सं. २, ४, ९; १२;  
 गो. १, १, २; १६<sup>३</sup>; २, १, २६; २,  
 १८<sup>३</sup>; ६, ८<sup>३</sup>; -मानाम् ऐ. २,  
 १७; २०; ६, २; ऐआ. १, १, २; ३;  
 ३, ७; ४, २<sup>३</sup>; शां. १, ३; ५; ४, ४;  
 ७, ४; ९, ३; १०, १; १४, १; २७, ७;  
 ३०, ५; श. ६, २, १, ३६; ६, ४, ११;  
 ८, २, ११; ७, ३, २, ९; ८, ७, २, १९;  
 ९, ४, २, २८; ३, १५; ५, १, ४०;  
 १३, ५, १, १०; तां. १२, ९, १२;  
 १४, ११, १९; जैउ. १, १८, ३, ३;  
 ४, ६, ३, ९; -माय ऐ. २, २६; ४,  
 १७; ६, २६; शां. १९, २; श. १,  
 १, १, २१; ३, ५, १०; ४, १, ३९; २,  
 २, ३, २; ३, ४, १; ३, १, ४, २; २२;  
 ६, १, ३; ७, ४, ८; ९, १, २; ४, २, ५,  
 २२; ३, ३, १५; ४, ३, २; ५, ४, ८;  
 ५, ३, १, १०; ६, १, २, ३६; २, १,  
 ६<sup>३</sup>; १७; ७, २, २, २१; ९, २, १, १८;  
 ४, ४, १०<sup>३</sup>; १२, २, २, ८; १३, ४,

१, १२; १४, ५, ४, ५<sup>३</sup>; ७, २, १६;  
 ३, ६; का. १, २, १, ३; ३, २; ४, १,  
 १; २, १, १, १४; २, १४; तै. २, २,  
 ५, ५; ५, ३, २; ३, १, ४, १५; ५, ४;  
 १५; ४, १, १; ७, १, १; १२, २, २<sup>३</sup>;  
 ३<sup>३</sup>; ४<sup>३</sup>-८<sup>३</sup>; ५, ९; तैआ. २, १८,  
 १<sup>३</sup>; ३, १०, १; ४; तां. १, ८, १७;  
 ४, ६, १७; ६, ३, २; १६, १५, ४;  
 २२, ३, २; १०, २; २३, ३, ३; ८, २;  
 २५, १०, २२; जै. ११६<sup>३</sup>; १८६;  
 २०९<sup>३</sup>; जैउ. ३, ३, ३, ६; ५, ९, ५;  
 प. ३, ७; -मायऽ-माय शां. १६,  
 ९; -मै ऐ. ३, २२; का. १, १, २, ४<sup>३</sup>;  
 तै. ३, ३, ३, ४; -मेन श. ४, ३, ४,  
 ३२; ५, ८, १४; ६, २, १, ६; १४, ६,  
 २, ७; तै. १, ४, ५, ३<sup>३</sup>; २, २, ५, ५<sup>३</sup>;  
 ६<sup>३</sup>; ५, ५, ५; ८, २, १; ५, ४; ३, १,  
 ४, १५<sup>३</sup>; ५, १५<sup>३</sup>; ११, ९, १<sup>३</sup>; २; ३;  
 १२, २, ३; तैआ. ३, १०, २; ४;  
 १५, २<sup>३</sup>; तां. १, ८, १७; -मेभ्यः  
 ऐआ. २, ३, ६; ५, १, ४<sup>३</sup>; श.  
 ६, ६, १, २२; ४, ११; १२; ८, २,  
 ११; ८, ७, २, १९; ९, ४, २, ९<sup>३</sup>;  
 २७; २८; ३, १५; ५, १, ४०; तै. ३,  
 ९, २२, ४; सं. १<sup>३</sup>; -मेपु शां.  
 २१, ६; २४, ८; तां. ८, ८, २०;  
 -मैः ऐ. १, २१; शां. २७, ३;  
 श. ४, ६, ९, २३; ९, ३, २, २<sup>३</sup>; ६<sup>३</sup>;  
 ४, २<sup>३</sup>; ३<sup>३</sup>; १०, ५, ४, १५; ७, ६-  
 ९; १३, ६, २, १०; ११; १३;  
 १४, ७, १, ३२; ९, ३, २; का. १, ४,  
 १, २१; -मौ शां. ८, ८; श. ९,  
 ३, २, ६; तां. २३, ८, ४; २४, ७,  
 २<sup>३</sup>; जै. १०३.  
 काम-काम- -माय तैआ. १,  
 ३१, ६.  
 काम-चरण(✓चर)- -म् श. ६,  
 ७, ३, ५.  
 शकाम-चार- -ः तै. ३, ११,  
 १०, २; १२, २, ९; ४, ७; -त्स तै.

† 'कामः' इति मुपा० । 'कामान् नेतुं वै...' इत्येवं पा० सुशोधः ।



३, १, ४, १३<sup>३</sup>; -राय तै. ३, १, ४, १३.  
 रकाम-चार- -र: जै. ४; जैड. ३, ५, ९, ३; गो. १, १, १५; ३९; ३, २२; -रस्य श. २, २, ३, २; ३, ४, १; का. १, २, ३, २; ४, १, १.  
 कामचारिन्- -रि शांआ. ७, २३; -री शांआ. ७, २३; सा. ३, ९, २.  
 काम-जा(त→)ताई- -ता तै. ३, १०, १, ३.  
 काम-दुघ, घा(√दुह्)- -घम् तै. ३, ११, १, १-४; ७; ८; ९; ११; १२; १४; २१; -घा श. ४, २, ३, ६<sup>३</sup>; ५, ८, १६; ९, १, २, १९; तै. ३, १०, १, ३; -घा: श. ९, १, २, १९; तै. ३, ७, ६, १; ११, १, ५; १९; १२, ६, १; ६; ७, १; ५; ८, १; ३; तैआ. ६, ९, १ तां. ७, ५, २०; २१; ११, ५, ८; जै. ६४<sup>३</sup>; १३०; १८७<sup>३</sup>; -घान् तै. ३, ११, १, १५; १६; १७; -घानि तै. ३, ११, १, १३; -घाभि: तां. ७, ५, २०; -घाम्य: तां. ११, ५, ९<sup>३</sup>; -घाम् तै. ३, ११, १, ६; १०; २०; -०घे श. ७, २, २, १२; -वे तै. ३, ११, १, १८,  
 कामदुघा(-घडअ-)क्षिति- -ति जैड. १, २, ३, १.  
 काम-धरण- -म् श. २, ३, ४, ३४; ७, १, १, ८<sup>३</sup>; का. १, ४, १, २४; तै १, ३, १, १७<sup>३</sup>.  
 काम-म्र(√प्रा)- -प्र:श. १०, २, ६, ४; -प्रम्र शांआ. १, ७; श. १०, २, ६, ४; ११, १, ६, १७; तै. ३, ९, २२, ३; -प्राय शांआ. १, ७; -प्रेण श. ११, १, ६, १८; १९; २०; तै. ३, ८, २२, ४; जैड. ४, ६, १, १; २; मं. २, ४, ६; -प्रौ गो. १, ३, २२<sup>३</sup>.  
 कामप्रि- -प्रे: ऐ. ८, २१.  
 काम-प्रयवण- -म् तैआ. १,

२७, ६.  
 काम-प्रञ्ज(√प्रच्छ)- -भ:श. ११, ६, २, १०; -क्षम् श. १४, ७, १, १.  
 काम-प्रीत(√प्री)- -ता: तै. ३, ७, १, २.  
 काम-मय- -य: श. १४, ७, २, ७.  
 काम-रूपिन्(-प+इनि)- -पि शांआ. ७, २३; -पिणम् श. १०, ६, ३, २; -पी शांआ. ७, २३.  
 काम-व(त्→)ती- -ती: श. ७, ३, २, ८; ९; -त्य: श. ६, २, १, ३६; -त्या श. ९, ५, २, ७<sup>३</sup>; ९.  
 काम-व(त्स→)त्सा- -त्सा तै. ३, १२, ३, २.  
 काम-वृ- -म् तैआ. ३, ११, ८<sup>३</sup>.  
 काम-विमोचन- -म्गो. १, १, ३९.  
 काम-सनि- -नय: तां. २३, ३, २; जै. १९९; -नि तां. ११, ८, ८; १२, ५, २०; १३, ३, १२; ६, ९; १२, ५; १४, ४, ७; ५, १५; ६, ६; ८; १०; १२, ५; जै. ७८; १७७; १८०; १९२,  
 कामा(-मडअ-)क्षर-संयुक्त- -क्त: सा. ३, ९, ६.  
 कामा(-मडआ-)गायिन्(√गै)- -यिन: जैड. २, २, ३, १२.  
 कामा(-मडअ-)न्निन्(-न्न+इनि)- -न्नी तैआ. ९, १०, ५.  
 कामा(-मडआ-)ति- -तौ गो. २, ६, १५<sup>३</sup>.  
 कामा(-मडअ-)शन- -म् श. ६, २, २, ३९.  
 कामे(-मडई-)प्सु- -प्सव: सा. १, १, १७.  
 कामे(-मडई-)धर- -र: तैआ. १, ३१, ६.  
 कामो(-मडउ-)ध्याप्य- -प्य: ऐ. ७, २९.  
 कामयमान- -न: श. १४, ७, २, ८; तै. १, ४, ५, १; २.

काम्य, म्या- -म्य: तै. २, ४, ६, ७; -म्यम् ऐ. ५, १८; तैआ. १०, १, ४; गो. २, २, १; -म्या कां. १, ४, १, २४; -म्या तै. ३, ९, ४, २; ३, १०, १, ३<sup>३</sup>; तां. २०, १५, १५; -०म्या: श. २, ३, ४, ३४<sup>३</sup>; -म्यान् गो. २, २, १; -म्यानाम् सा. १, ३, ८; ४, १; २, १, १; -म्यानि जैड. ३, ७, ५, २<sup>३</sup>; -०म्ये श. ४, ५, ८, १०; का. १, ४, १, २४.  
 काम्यकीय- -या: जै. १६३.  
 काम्पील-वासि(सिन्→)नी- -०नि तै. ३, ९, ६, ३.  
 काम्बोज- -ज: -जात् वं. १.  
 रकाया- -य: शां. ५, ४; श. २, ५, २, १३<sup>३</sup>; ११, ५, २, ३; का. १, ५, १, ११; तै. १, ६, ४, ५; गो. २, १, २२; -यस्य श. १३, ५, ३, ३; -येन श. २, ५, २, १३; ३९<sup>३</sup>; का. १, ५, १, ११; ३, ५<sup>३</sup>.  
 रकाय(√चि)- -ये ऐ. ७, २.  
 कायाधव(←कयाधु)- -व: तै. १, ५, ९, १; १०, ७.  
 कारण(√कृ)- -म् गो. १, १, २७<sup>३</sup>.  
 कारयमाण- -म् गो. १, १, १४.  
 कारयित्वा ऐआ. ५, ३, ३<sup>३</sup>; सा. २, ७, ८; ३, १, ७; ५, ७.  
 कारि- -म् तै. ३, ४, २, १.  
 कारु- -०रव: शां. १२, ७; तै. २, ८, २, ५; -रव: जै. २०४; गो. १, ३, १७; -रुम् गो. २, ६, १२; तै. ३, ६, ३, ४; -रो: ऐ. ५, २०; शां. २०, ३; २६, १२.  
 ? कारु-विदा- -दा गो. १, २, २१.  
 कारव्य, व्या- -या ऐ. ६, ३२; -व्या: ऐ. ६, ३२; शां. ३०, ५; गो. २, ६, १२<sup>३</sup>; -व्याभि: ऐ. ६, ३२<sup>३</sup>; गो. २, ६, १२<sup>३</sup>.  
 कारपचव- -म् तां. २५, १०, २३.  
 कारीरादि- -दय: जैड. २, २, २, ४;

स्वरान्वित्यः । †-मार्तः'इति पाभे । ‡-म्या' इति मुपा. स्त्रो विमर्शापेक्षः । † रक+अण्, इकारश्च पा. ४, २, २५.

-दिः जै. ९५<sup>३</sup>; -दिम् जै. ९५.  
 कारोत्तर- -रः शां. २,७; श. १२, ९,  
 १,२; -रेण तै. २,६,४,२.  
 कारोती- -त्याम् श. ९,५,२,१५.  
 कार्णश्रवस(←कर्णश्रवस्)- -सम् तां.  
 १३,११,१३; आ.जैआ. १, ५०;  
 -सानि आ. १,५६९;५८०.  
 कार्तयश(←कृतयशस्)- -शम् तां.  
 १४,५,२१; आ. १, ३६; २६५;  
 -शेन तां. १४,५,२३.  
 कार्तवेश(←कृतवेश)- -शम् जै. १९६<sup>३</sup>;  
 आ. १, ३५; ३६; २६५; ५४५;  
 जैआ. १, ३६; २६५; -शस्य आ.  
 १,४८२; -शानि जैआ. १,४८२.  
 कार्मार- -म् तै. ३,४,३,१.  
 कार्मु(क→)की- -की श. ६,६,२,११.  
 कार्य,र्या(√कृ)- -र्यः तै. १,१,९,९;  
 तै. २,७,९,४<sup>३</sup>; तां. ४, ५, १३;  
 ७,७; ९,४,१५; ७,३; ८; ११; १६,  
 १,७; ३,५; १७,५,५; २४,१,१२;  
 जै. १६२<sup>३</sup>; -र्यम् का. १,२,३, २;  
 तै. १,१,८,६; २,२,३; ३, १,५<sup>३</sup>;  
 ८,१०,२; ३,३, २,२; तैआ. १,  
 ३२,१; तां. ४,२, ११; १३; १९;  
 २०; ५,१४; ७,८; ५, १,१; १३;  
 १४; १५; १८; १९; २,१; ६; १०;  
 ३,१; ४; ६; ७; ८, १,१; ९,३,१०;  
 ११; ५,९; ६, ३; ६; ११; १६, ११,  
 १३; १३, १३; १७, १, १०; ११; १२;  
 ५, ७; १८, १, ७; ११, ८; २४, १४, २;  
 ३; जै. ३६; ११९; प. ४, ४; -र्या  
 तां. ४, २, १५; १७; ४, १०<sup>३</sup>; ९, ४,  
 ४; ८, १२; जैउ. ३, ७, १, ७; -र्या ३?  
 श. १३, १, २, २; जै १६८;  
 तै. १, २, २, १<sup>३</sup>; तां. ४, ५, २०;  
 १३, १२, २; १४, १०, २; जै. १६८;  
 र्याः ३ तां. ४, ५, १७; १३, १२, १;  
 -र्ये तां. ९, ४, ७; जै. १६८; -र्या  
 तां. ४, ७, १; ५, १, ११; १२.

कार्शकेयी-पुत्र- -त्रः, -त्रात् श. १४,  
 ९, ४, ३२.  
 कार्पापण- -णाः सा. ३, ७, ९.  
 कार्पि(√कृप्)- -रिः श. ३, ९, ३, २६.  
 कार्पाविल(←कृपाविल)प्र-गाण(√गै)-  
 -णेन तै. २, ४, ७, २.  
 कार्पाण(←कृष्ण)- -र्यः शां. ३०, ९<sup>३</sup>;  
 -र्ये आ.जैआ. १, ४९१.  
 कार्पाण-श्रावस- -सानि जैआ. १,  
 ५६९.  
 कार्पर्य- -र्यः श. ३, ८, २, १७; ७,  
 ४, १, २९; -र्यम् श. ३, ४, १, १६;  
 ७, ४, १, ३७.  
 कार्पर्य-मय- -याः श. १, ३, ३, २०;  
 ३, ४, १, १६<sup>३</sup>; -यान् श. १, ३,  
 ३, २०; ३, ६, ३, १०; १४; -ये श.  
 ४, ३, ३, ६.  
 कार्पर्यमयी- -यीम् श. ७, ४,  
 १, ३७; ४१; -र्यौ श. ३, ८, २,  
 १७.  
 काल(√कल्)- -लः शां. १५, १; १६, १;  
 १८, ४; २९, २; ३०, १; शांआ. ७,  
 ७; २१; श. १, ७, ३, ३; ३, ८, ३, ३६;  
 ४, ५, ९, ३; ५; ७; ९; प. ४, ५<sup>३</sup>;  
 -लम् श. ३, २, २, १६; २०, ६, ५,  
 ४; -लस्य श. १०, ६, ५, ४; -लाः  
 तैआ. १, २, २; ८, १; -लात् शां.  
 ७, ३; १३, ५; ९; १६, १; २; ६;  
 १८, ३; १९, ६; शांआ. ६, १३;  
 १४; श. ४, २, ४, ५; ५, ३, ७; ८,  
 १४, ५, १, ११; १२; जैउ. ४, ११;  
 ४, ४; -लान् शांआ. ७, २१;  
 सा. ३, ९, ३; -लायं तैआ. १०,  
 ४४, १; -ले ऐ. २, ३; ऐआ. २,  
 ३, ६<sup>३</sup>; शां. १, ३; २, ९<sup>३</sup>; ४, १२;  
 ८, ७; १८, ४<sup>३</sup>; १९, ३; २७, ४; श.  
 २, ४, २, ४<sup>३</sup>; ४, ५, १, १६; ६, ८, ६;  
 ११; १६; ६, ६, ४, १४; ७, २, २,  
 २१; ९, ४, २, ११; २७; ३, १; ११,

५, २, ८; ९-१२; का. १, ३, ३, ४<sup>३</sup>;  
 तै. ३, ३, ६, ३; ७, ८; तैआ. १,  
 ३, १, ४; ५; जै. २३; जैउ. ४, २,  
 १, ४; ७; १०; सा. १, ३, ६; ४, ५;  
 ९; ५, ११; १५; ६, १; ३, १, २; ७, ३;  
 ५; प. १, २; ६<sup>३</sup>; गो. १, २, ५;  
 -लेऽ-ले तै. ३, ३, ९, १२; -लैः  
 तैआ. १, १२, ३.  
 काल-पर्यय- -ये तैआ. १, ३, ३.  
 काल-विशेषण- -म् तैआ. १, २, १.  
 काल-सन्धि- -न्धिः शांआ. ७, २, १.  
 काला(←लऽअ)वयव- -वानाम् तैआ.  
 १, १२, ५.  
 कालकञ्ज- -जाः तै. १, १, २, ४.  
 कालकाक्रन्द- -न्दौ आ.जैआ. १,  
 ५२५.  
 कालका(=क)ञ्ज- -ञ्जान्शांआ. १, १.  
 कालबद- -वः, -त्रात् वं. ३.  
 कालाश-स्तुति-गोपनायनम्- -म् गो.  
 १, ५, २, ४.  
 काली- -म् शांआ. ११, ४.  
 कालेय(←कलि)- -यः जै. ४६;  
 -यम् ऐ. ८, १२; १७; शां. २९,  
 ३; ७; तां. ८, ३, १; ५; ७; ४,  
 १०; ११, ४, १०<sup>३</sup>; १५, १०,  
 १४; १५<sup>३</sup>; २१, ९, १५; जै. ४६;  
 ४७<sup>३</sup>; -यस्य जै. ४६<sup>३</sup>; -यात्  
 जै. ४६; -यानि आ. १, २३७<sup>३</sup>;  
 जैआ. १, २३७; -येन तां. ८,  
 ३, ५; जै. ४६<sup>३</sup>; ४७.  
 कालेय-स्व- -म् जै. ४६<sup>३</sup>.  
 काल्वालीकृत(त→)ता- -ता श. २, २,  
 ४, ३; का. १, २, ४, ३.  
 काव(←कवि)- -वम् तां. ८, ५, १४;  
 ११, ५, २४; २४, ११, ७; जै. ५७<sup>३</sup>;  
 ५८; १६८; आ. १, ३२; ५५४<sup>३</sup>;  
 जैआ. १, ३२; ५५४<sup>३</sup>; -वेन तां.  
 ११, ५, २५.  
 शकान्या- -न्यः शां. ७, ४; तां. ७,

|| Kt. उस्. पठतः । 'खञ्ज' आन. मुपा. । 'खञ्ज्य' इति Mss. । 'काश्य' इति कौट. मुपा. ।  
 'कालाशस्तुतिगोपनायनम्' इति कालि.मुपा. ? §←काल (कृष्णवर्णवाचिनः । पा. ४, १, ४२ द्र.) । ऽप्य पा. ४, १, ५१.

५, २०; १३, ९, १९; १४, ९,  
१६; १२, ५; -व्यम् श. ८, ५, २,  
४?; जै. २, ३, १, ८; -व्या: ऐ. ३,  
३७; ७, ३४; -व्यानाम् ऐ. ३, ३७;  
तां. १४, १२, ५; -व्येन जै. २, ३,  
१, २; -व्यै: ऐ. ७, ३४; तां. १, ५, ९.  
२काव्या- -व्यम् श. ११, ३, १,  
५; ६; ५, ५, १३; तैआ. ४, २०,  
१; -व्येन तै. २, ४, ७, ६; -व्य:  
श. ५, ५, ४, २६.  
कावष(←कवष)- -घाणि आ. १,  
४३८; जैआ. १, ४३९; -षे  
आ. जैआ. १, २७५.  
१कावषेयां- -य: ऐ. ४, २७; ७, ३४;  
८, २१; श. १०, ६, ५, ९; -या:  
ऐआ. ३, २, ६; शांआ. ८, ११;  
-यात् श. १०, ६, ५, ९.  
२कावषेयां- -य: श. ९, ५, २, १५.  
√काव्, चाकश्यन्तेऽइव श. २, ३, २,  
१३; चाकश्यमान- अद्र.  
काश- -शानाम् तैआ. ६, ९, १.  
काशि- -शय: श. १३, ५, ४, १९;  
-शीनाम् श. १३, ५, ४, २१.  
काशि-कौशल- -लेपु गो. १, २, १०.  
काशि-विदेह- -हेपु शांआ. ६, १;  
काश्य- -श्य: श. १४, ६, ८, २;  
-श्यम् शांआ. ६, १; श. १४,  
५, १, १; -श्यस्य श. १३, ५,  
४, १९; जै. १५९.  
काशीत- -त्तम् तां. १५, ५, १५; १६;  
आ. जैआ. १, १८४; -ते आ. १, ३३.  
काशीतौ(←तऽऔ)पगव- -वे ष. ३, १०  
काश्यप(←कश्यप)- -प: शांआ. ७,  
१८; तैआ. २, १८, १; जै. १९९;  
जै. ३, ७, ३, २; वं. २; -पम्  
आ. जैआ. १, २२४; ३६१; -पस्य  
जैआ. १, १; ९०; -पात् वं. २;  
-पाय जै. ३, ७, ३, २; -पे आ.

जैआ. १, ७७.  
काश्यपी- -प्य: श. ७, ५, १, ५.  
काश्यपी-बालाक्या-माठरी-पुत्र-  
-त्र: -त्रात् श. १४, ९, ४, ३१.  
काषायण(←क-का ? पायण)- -ग:  
-णात् श. १४, ७, ३, २७.  
काष्ठ- -ष्ठम् श. ३, ३, २, ८; -ष्ठात्  
श. ११, ५, ६, २; -ष्ठानि ऐआ.  
५, १, ३; श. ६, ६, ३, १७; -ष्ठे  
श. ११, ७, ४, ३; -ष्ठेन श. ३,  
२, १, ३, १; जै. १, ६, १, ३; -ष्ठै:  
श. १, ८, ३, १८.  
काष्ठ-हविस्- -विष: गो. १, ३, ९.  
काष्ठा- -ष्ठा श. ११, ५, ७, २; तै.  
१, ३, ६, ५; -ष्ठा: शांआ. ७, २, १;  
तैआ. १०, १, २; जै. १५; -ष्ठाम्  
ऐ. ४, ७, ९; श. ५, १, ५, १७;  
१४, ९, ४, २९; तै. १, ३, ६, ५; २,  
२, १०, ५; ३, ६, १२, १; तां. ९, १,  
३५; ३८; जै. १५.  
काष्ठ-भृत्- -भृत: श. ११, ५, ५, १३||  
काहल- -म् सा. १, ५, ५.  
किक्नस- -सा: ऐ. २, ९.  
√कित्, चिकित्तां तां. १३, २, ३; चिकत्  
तै. २, ८, ६, २; तैआ. १, ११, ४.  
चिकित्सत्तम् जै. ४४; अचिकित्सन्  
तै. ३, ७, ६, १२.  
चिकितान- चिकित्वस्, तुषी अद्र.  
कितव- -वम् तै. ३, ४, ५, १; १६, १;  
-वास: तै. २, ८, १, ६.  
किम्(→कृ)→कृ: ऐ. १, ६, २, १३; ३४;  
३, ५; २१; ४९; ५०; ४, ५; २०;  
६, १४; १९; २१; २६; ७, ९; २७;  
३४; ८, २१; ऐआ. २, ३, ८; ४, ३;  
शां. १०, ४; ११, ७; २२, ९; २३, ३;  
२४, ५; २६, ३; १२; २७, १; शांआ.  
१, २; ३, २; ५, ५, २; ७, ९; ९, २; श.  
१, १, १, १३; ३, १२; ४, १३; २, २,

१०; ३, १, २, १; ४, २, १९; ९, १, ५;  
२, ३; २, १, २, ११; ३, ९; ४, १७;  
२, २, १७; ३, १, ३९; ४, १, १०; ३,  
१०; १२; ३, २, २, १९; ३, २, ४; ४,  
९; ४, ४, ५; ५, ४, ३; ९, ३, १९; ४,  
१, ५, ५; २, १, १८; ३, ४, ३, २; ४,  
१, २; २, १, ६; ५, १, ९; ६, ४, ६, ६, ९;  
५; ७, ५; ५, २, २, ३; ३, २, ७; ५, २,  
२; ६, २, १, १४; २, ५; १२; ४, ३, ४;  
५, ४, १०; ७, २, २, २०; ३, १, २०;  
४२; ५, २, ७; ९, १, १, ४२; ४, १,  
११; १०, २, ४, १; २, १; ३, ५, ११;  
४, ३, ९; ४, ३; ११, १, ६, १०; ५, ३,  
२; ६, ३, ३; १२, ३, ३, ५; ४, १, ४;  
६, १, ३८; ४, १; १३, १, ४, २, २, ६,  
१०; ११; ८, ३; ४, १, ३; १५; २, २;  
१६; ५, १, ११; २, ३; १२; १८; २०;  
७, १, १५; ८, १, १; १४, ४, ३, १०;  
६, १, १; ३, १; ७, १, ५; ८, १; ८;  
१२; ९, ३४; १०, १; ४; ७; १०;  
१३; १६; ७, १, १५; ८, १, ३, २; ९,  
१, ११; २७; का. १, १, २, ३; ६; ७;  
३, ८; ४, ८; १७; २, २, १२; ३, १,  
२८; २, १०; ४, २, ५; २, १, १, ५;  
१०; ३, ७; १६; २, १, ७; तै. १, ३, ५,  
१; ५, ४, ३; ६, ७, ४; ७, १, ३; ८, ४,  
३; २, १, १, २; २, ३; १०, ७; २; ४; ४,  
७, १०; ५, ८, १०; ६, ५, ३; ७, २, २;  
३, २; ८, ६, २; ८, २; १०; ९; ५; ६;  
३, ८, १८, ४; ९, ५, ४; ६, ५;  
१३, २; १८, १; १०, १, ४; ९, ४;  
११, १; तैआ. १, ३, १; १४;  
१०, २, १२, ५; ८, १; ७, १;  
१०, १; २; ३; १०, ३; १४, १;  
तां. ६, ५, २१; ७, ५; ७, ४, ८; ८, १,  
४; ८, ६; ७; १०, २, १; ४, ४; १२,  
११, ११; १३, ४, १७; १०, ८; १४,  
६, ८; १०, १; १५, ५, २०; १७, ४,

† प्यच् प्रत्ययः पा. ५, १, १३१ । † अर्याभेदे स्वरभेदः द्र. । ||Eggg. टि. द्र. † =नु. साम. उ. ३, ७, १.

६जहाकः(√हान+आक) इत्येकमेव पदमत्र समामन्नतुः भा.सा. । जहा(=जघान)ऽकृः, इतिव्याख्यायमानो यास्को  
द्रैपयामाह नि. ४ १ । सा. अपि. तु. ऋ. ८, ४५, ३७ । द्रैपयार्त् द्रैपयमेवैत्यस्मन्मतम् ।

३,२१,९,१६; जै. ४४;५३;६२;  
 ६३; ८६; १०३; १३५; १३८;  
 १५१; १६१; १७७; १८२; १८६;  
 १९८; जैज. १, १, ६, १; २; ४; २,  
 ३, ८; ४, २, १०; ९, १, ४; ६; ८; १०;  
 २, २; ४; ६; १०, १, १०; १३, २, २;  
 १४, ४, ५; १६, ३, ८; १८, ३, १;  
 २, ४, ३, १; २; ३, १, २, १; २; १०;  
 ३, ४, १; ३; ५, ९, ५; ६, ३, ४; ५, २;  
 ३; ८; ९, ७; ४, ८, ४, ८; १०, १, १;  
 ३, ४; ८; ११, २, ४; १२, १, १; ३;  
 ५; ७; ९; ११; १३; १५; १७; सं. १,  
 ५, १४; ६, १७; सं. ३; सा. १, ८,  
 २; २, ७, २; ३, ४, २; प. १, ४; ३,  
 १; ४, १, ५; गो. १, १, २, ३; २४;  
 २६; ३२; २, ५; ३, ८; २०; ५, १०;  
 २, १, २, २; ३, १; ४, १; ११; ५, १; ६,  
 २; ३; १६; कम् ए. ३, २, २; ५, १६;  
 ७, २०; शां. १९, १०; २६, १३;  
 शांआ. ५, ३; ७; ६, १९; शा. १,  
 २, ३, ४; ६, ३, १३; ७, ३, ४; २, २,  
 ३, ५; ३, २, १२; ६, १, ३; २, ३; १७;  
 ३, ३, ४, ५; ४, १, ५, ९; ४, १, २;  
 ५, ७, ८; ५, ३, २, ७; ४, ४, ८; ६,  
 ३, १, ३९; ५, ४, १०; ७, ३, २, १७;  
 ९, १, १, २७; १०, ३, ३, १-५; ६,  
 १, ४-९; १३, ४, १, १५; ३, १२;  
 ८, ३, ४; १४, ५, ४, १६; ६, ८, ८;  
 ७, १, १९; २०; ७, ३, २५; का.  
 १, ६, १, २; २, १; ८; तै. १, ३, ९,  
 २; २, ८, ३, २; ३, ३, २, ३; ३, २;  
 ६, ९, १; ७, ६, २४; तैआ. १, २, २,  
 १०; ११; १२; २६, १; २; ६, ११,  
 २; ९, १०, १; १०, १, १६; १४, १;  
 तां. ८, ६, ८; २२, १०, २; २३, ८,  
 २; जै. १७२; १८०, १९८; २१२;  
 जैज. १, ९, ३, ५; १४, ४, ६; ३,  
 २, ३, ६; ६, ९, ८; सा. १, २, ३;  
 गो. १, २, २; २३; ३, १५; २,  
 ६, १४; कया ए. ५, १६; ऐआ.

१, २, २; ५, १, १; शां. १९, ९;  
 २४, ५; २७, ३; ११; २६, ९; २७,  
 २; तैआ. २, ७, १; ९, १०, १; ११,  
 ४, २; १३, ६, ९; जै. ३५; ११७;  
 दै. १, १४; गो. २, ४, १; ६, ६;  
 कस्मात् ए. १, २; १६; २९;  
 ३०; २, ५; १०; ३७; ३९; ३, ५,  
 १७; ४, ८; २४; २६; ५, १०; ६, २;  
 ३; १०; ११; १२; १४; १५;  
 १६; १८; ऐआ. १, २, २; ५, २;  
 शां. ५, ६; ६, १५; ७, ३; १०, ३;  
 ६; ११, ८; १३, २; १९; १५, २;  
 १६, ४; ६; १७, ६; १८, २; २१, ५;  
 २२, ३; ६; २७, १२; २६, ९; २८,  
 १; ४; १०; ३०, ८; शा. १, ६, १,  
 ९; ८, १, २; ९, १, ५; ६, १, २, २९;  
 ७, १, २, २३; ३, १, ३९; ४, २, ३८;  
 ४०; १२, २, २, १; ४, २, २; ९; ९,  
 ३, ८; १४, २, २, ५-५३; ४, १,  
 २१; २, ३; ३, १; ६; ९, ३, ३; ३४;  
 तै. १, ३, ४, १; ५, ११, ३; ४; २,  
 ३, १, ३; ३, ८, २, ३; ७, ३०; ९,  
 १५, २; तैआ. १, २, २, ९; ५, ११,  
 ५; तां. ६, ४, १५; ५, १६; ७, ४,  
 ५; ६; ६, ९; १३; जै. ९६; ९७;  
 जैज. १, ४, ४, २; ३, २, १, ७; प.  
 ४, ५; गो. १, १, २४; १, ३, ७;  
 २, १, २४; २, १०; १७; २०; ३, १;  
 ८; ४, १३; ५, ३; ७; १५; ६, १०;  
 कस्मिन् ए. ५, ५; शां. १, ३;  
 २२, ८; शा. ५, १, १, १; ६, १, २,  
 १४; ८, १, ११; १३, ४, १, २; १४,  
 ६, ६, १; ८, ३; ७; ९, २१; २२;  
 २३; २४; २५; २७; ९, १, ११;  
 तै. ३, २, ८, ९; १०, ९, ४; ५; जै.  
 ३४; ३७; २१२; प. २, १०; कस्म  
 ऐआ. ५, १, ४; शां. २८, ४; शा.  
 १, १, १, ३; ३, २, १०; १५; ७, २,  
 ७; ९, २, ३३; २, २, ४, १६; ३,  
 ९, ४, १४; ४, २, ४, ३२; ६, १, २,

३६; ४, ३, ४; ८, ४, १, २, ४; १३, १,  
 ८, २; का. १, ४, १, ५; २, १, १,  
 १०; तै. १, ६, ६, ४; २, १, १, १;  
 ९, ४; ६, ५, ३; ३, ८, ११, १; ११,  
 ८, १; तां. १०, १, १८; १३, १०, ८;  
 जै. ९९; १३४; १३८; १४१; १८६;  
 २०९; जैज. ३, ३, ३, ६; ६, ३, ९;  
 गो. १, ३, १५; कस्य ए. ६,  
 १८; १९; ७, १६; ऐआ. ५, १, १;  
 शां ६, १०; १, २, २; शांआ. १, २;  
 शा. १, ५, ३, २, ५; २, ४, ३, ४; ६,  
 १, ३, ३; ३, ४, २, ५; ४, ५, ६, ४; ५,  
 १, १, ३; १४, ५, १, २, १; ७, २,  
 १६; का. १, ३, २, ४; तै. १, ६,  
 ६, ४; २, १, ६, २; ४, ५, १; ७,  
 १३, १; ८, ९, ३; तैआ. ४, ३, ५, १;  
 जै. २१२; प. ४, ७; गो. १, १,  
 २, ५; ३, १९; २, २, २, ४; ६, १;  
 कस्याः शा. १, ३, ४, ८; तै. ३,  
 ३, ६, ९; कस्याम् ऐआ. २, १,  
 ६; शा. १२, १, ३, २, २; तै. २, १,  
 ३, ८; जै. ९; कस्यै ए. २, ६; ऐआ.  
 २, ४, २; शां. ११, ४; शा. १, २,  
 १, २, २; ६, २, ७; ३, १९; ७, ३, ७;  
 ८, ३, २, ४; २, ४, ३, ९; ४, ६, १, १०;  
 ७, १, २, ४; का. १, ३, २, ९; २, १,  
 ४, २०; का ऐ. १, १; २, १;  
 २८; ७, २; ३; ४; ५; ६; ७; ८;  
 ९; १२; २०; ऐआ. १, ३, २;  
 शां. ७, ३; ८, १; ३; ५; ९, ५;  
 शांआ. ५, ७; शा. १, ७, ३, २, ८;  
 ८, १, ८; ९; २, २, ३, ३; ३, २, ४,  
 १९; ४, १, १, २, ७; ५, १, २, ३, ५,  
 १, ११; ७, १, २, १; ३, १, ४; १०,  
 १, १, १०; ३, २, २; १-१३; ११,  
 ५, ३, २; ३; ८-१२; ६, १, ३-६;  
 १२, १, ३, २, २; ४, १, २; ३; ४; ६;  
 ९; १२; २, १-६; ९; १०; ३, १-४;  
 ६; ४, २; ४; ६; ७; ८, २, २, ७; १३,  
 २, ६, १, ४; १६; १७; ५, २, १, ७; १४,

† 'तस्य' इति पाठान्तरम् । ‡ 'कस्य' इति मुपा. चिन्त्यः। तु. क्र. १०, १२९, १.

६,२, १०; ९, ११-१८; १०,३;  
 ६;९;१२;१५;१८; का. १, २,३,  
 २; तै. ३, १०,९,१२; तैआ. १,  
 २,१;८,२;१०, २१,१;तां.२,१४,  
 २;६, १,११;१०,१२,१०; १६,  
 ५,२७; जै.९९;१५१; जैउ. १,२,  
 १,१४; १७,१, ४; १८,१,२; २,  
 ४,३,४; ४,१२,१,३; ५;७;९;  
 ११; १३; १५; १७; घ. ४, ५;  
 दै. ३,१५; गो. १,१, १५; २४;  
 ३१; ३, १३; २२; २, ५, ७;  
 का: ऐ. २, १३; १४; ३, ४०;  
 शां. ११,७; सा. ४,४,५,१०; तै.  
 १, ४,१,४; २,५,८,४; तैआ. ८,  
 २, १; जै. १३५; काम् शा. ४,  
 ५, १०,६; १०, ३, ४,१; कानि  
 ऐ. २,७; ३,४०; ६,१८; सा. ६,  
 २,२,२९; ६,३, ५; सा. १,५,  
 ११; मं. १,३,६; घ. ४,७; गो.  
 २,६,१; काम्याम् गो. १,३,१५;  
 काम् शांआ. ५, ७; सा. १, ३,  
 १,२,६; ५,३,२५; ८, १,९; १०;  
 ११;९,१,२१;३,५,१,२२; २,९;  
 १८; ६, ८,१,८;११, ५,३,३,४,  
 २-५; १२,१,३, २२; ४,३,१०;  
 १३, ४,३,११; १४, ६,१०,१२;  
 का. २, १,३, १३; तै. १, ७,१,  
 १७; ३,२,३,६;७,४,१६; तैआ.  
 ६,९,२; तां. ५, ७,८; १८,१,८;  
 जै. १५५; जैउ. १,६,१,८; १४,  
 १,१; १६,३,१०; ३,२,४,९; ५,  
 ९, ३; घ.१.५; ३, १; किम् ऐ.१,  
 ७;२९; २,१;४;१३; ३४; ३८;  
 ३९; ४०;४१; ३, ३;६; ७;१७;  
 ४९; ४,१;१८; ५, ७; १३;१४;  
 २१;२३; २८;३०; ३४; ६,३;  
 १०;१५;१६;१८; ३२;३३;७,  
 १३; ऐआ. १, १,३;२,१; २;  
 ३,१;४,१;५,३; २,१,२;२,२;  
 ३,२;३;५;६;४,३;६,१; ३,१,६;  
 २,४;६; शां. २, २; ७; ३,४;

७,६;८; ८,८;९,३; ११,८;१४,  
 २;१८,३;१९,९; २१,४; २३,  
 ८;२४,१;२५,९;२६,५;८;२९,  
 ६; शांआ. २,१८; ५,७;८; ७,  
 १६;१०,२-५;७; ८,११; ९,७;  
 १०,६;११,१;४; १२,६; सा. १,  
 १,१,८;२,१५;४,५;२२; २,३,३;  
 ४,१४;५,२,६; ३,१,११; ३,१६;  
 ४,५,९; १२; ५,१,३; २,४; ४,  
 १६;६,१,४;१९;२,३;७; ३,१३;  
 १४;१९;२३;२७;४,१३; ७,१,  
 ३;२,६;३,१३;१९; ४,१५;९,१,  
 २१;२,३५; २,१,१,५; ४,२; २,  
 २,१२;३,३; ४,९;१३;३,१,३९;  
 ४, ६; ९; ४, १, १४; २, ६;  
 ४, ५;५, १, १३; २, २५; ३३;  
 ४६;६,१,४६; ३,७;१४;१७; ३,  
 २,१,३६; २,२०; ३,२,३; ४,५;  
 ५,१,२२; ३,५; ४,१६; १७; ६,  
 १,१;२,१८; २६;७,१,११; ८,१  
 ११; ३,१६; ४,२; ९, २,५; ४,  
 १४;१५;१७;१८; ४,१,२,१३;  
 २०;३,४;७; १२;४,३;६; ५,४;  
 ५; १०;२,१,५; ३,३,७; ४,२३;  
 ५,५;४,१,१७; ५,२,१; ७,७;९;  
 ८,१४;९,१३;१०,१; ६,५,२;३;  
 ६,५; ७,५; ६; १९; ५,१,१,९;  
 ३,११; ४,८; २,४,२०; ५,१७;  
 ३,४,७;४,३,११; ५,३,७;५,१५;  
 १६; ६,१,१,१; ९;२,११; १३;  
 १५; ३०; ३५; ३,९;२,१,१३;  
 ३९;३,७;३,१,१४; १८; ३,१३;  
 ५,४,१४; ६,३,५;६;४,१; २; ७,  
 १,२८;२,३;७,१,१,१०;२,३;३,  
 १,२१;२६;३६;२,३;४,१,२;६;  
 २५;२७;२,३;३५;५,१,२६;२९;  
 ८,२,१,३; २,१; ४,१,३; ४;७;  
 २,२;३,२;७,२,१०; १७;३,१६;  
 ९,१,१,१०; २४; २,१,१५; ३,  
 १९;४,३,१५; ४,१७;५,२,१;३;  
 ८;९;१०; १०,१,३,१०;११;

२,२,३; ३,२,१-१३;३,१-४;  
 ५;५,१०; ४,१,७; ३,२१; २२;  
 ४,५; ५,३,३-७;९; ११; ६,  
 १,३;११,१,७,३;२,७,१४-२०;  
 २८;२९; ३१; ३,१,२;४;५ ५,  
 ३,२;३;४;८-१२; ६,१,७;  
 २,२;३;७,४,२;८,३,५; १२, ४,  
 १,२;४; ६; ९; १२; २,१-६;९;  
 १०;३,१-४;६;४,२;४-७;६, १,  
 ६-३६;३९;८,२,३६;१३,२,६,  
 १२;१३; १५; ३,३,६; ६,६;८,  
 ६;४,२,१७ ३,१३; ४,१;५,२,  
 १३; ३,५; ६,१,७;१४,१,१,८;  
 १४; २१; ३, १३; ३,२,२-१४;  
 १८-२०; ४,१, १८; २,९; १३;  
 २०;२२; २५;३१; ३,१५; १६;  
 १७; २६;२९;५,४,३; ५, १८;  
 ६,१,९;१०;१२;२,११; ९,२०;  
 १०,२;४;५;७;८; १०;११; १२;  
 १४;१६;१७; ७,१,१७;२१;४०;  
 २,८; १६; २१; २४; २६; ३,४;  
 ८,८, १; १३, २; ९, १,६; २,  
 १४; का. १,१, १,३; ४,२,६;२,  
 २,८;३,२;३,१,१२; २८; २,१०;  
 ३, ६; ४, ३; ४,१, ७;२, ९;  
 ३,११;५,१,२३;६,१,२०; ३,५;  
 १०;२,१,१,१;८;२,२,१,२;३,  
 ५;८;१०;२३;२,१,१८;२, ८;९;  
 ३,२,३;४, ८; तै. १, ५, २, ५;  
 ५,१; २, १,१,२;२,५; २,७,४;  
 ९,१;१०;११,६; ३,१,१; २,५;  
 ४,६;५,४;४,१,२; २,१;७,४,१;  
 ५,२;८,१,६; ९,३; ४;६; ३,२,  
 २,४;४,५;७,६,१७; २४; १२,५;  
 ८,११, १; ९,५,२; ३; ४;१०;  
 ९,४; ५; १४; ११,३; ११,८,२;  
 ३;४; तैआ. १,८,२;३;११,६;  
 २,५,२;६,२;८,६,१; १०,१०,  
 २;३;११,१;१४,१; तां. ५,६,९;  
 ६,३,६;५,१०; ७,४,५; ८,४,२;  
 ८, १; ९,१, ३६; २,२२; ५,२;

१०, १२, १६; १८, ५, २; २१,  
८, ४; २३, १६, ७; २४, १८, ५;  
जै. ४; १२; २०; ३७; ३८; ६३; ८३;  
८९; ९०; ९२; ९४; ९५; १००;  
१०१; १०८; १३५-१३७; १५१;  
१५५; १६०; १८३; १८६; १९०;  
१९४; १९९; २०५; २१२; जैड.  
१, २, ३, ९; १०, १, ३; ११; १२, ४,  
२; १३, १, ३; १४, २, ९; १६, १, ३;  
५-७; ८; ३, ८; १७, २, २; ३, ५; ८;  
११; १४; १८, २, २; ४, ३, ५, १; २;  
३; ४, ३; ५; २, ३, १, ४; ६; ८; १०;  
३, १, ३, ४; २, ४, २, ४; ४, ५, १, ८;  
९; १६; २, १; १०; ११; १४; ३, १; ४;  
५; ८; ४, १; ४; ५; ८; ५, १; ४; ५; ८;  
६, १; ४; ५; ८; ७, १; ४; ५; ८; ८, १;  
८; ९; १७; ९, १; २; ६, ३, ५, ४, ३; ७,  
२, ११; ४, २, १, ११; ६, ३, ८; ८,  
१, ७; ८; ११; २, ३; ४; ७; ८;  
११; १२; १५; १६; ३, १; १०, ३,  
३; ५; ७; ९; ११; १२; सं. १, ५, ५;  
प. १, ४; ६; ४, ५; ७; गो.  
१, १, २, ४; २, ७; २, ९; ३, १; ३;  
१६; १९; २, १, २; ४, १, २; ५, १, ५;  
किम्पुडव श. ११, ४, १, ८;  
किम्पुडिक्म तै. २, २, १०, ३; के  
ऐ. ३, १, ४; ०; ५, ५; ७, १; ८,  
१४; शांआ. ३, २; ७, २३; श.  
१, २, ५, ३; ३, ४, २, ८; ५, १, ३, ३;  
६, १, १, १; ७, १, १, १; ४, १, २, ८;  
११, ५, ७, २; १४, ४, ३, २, ६; का.  
२, २, ३, ३; तै. २, ५, ८, ४; ३, १०,  
९, १३; तैआ. १, १२, २; ३, १, १;  
३, १२, ५; गो. १, ५, २, ३; केन  
ऐ. २, ११; ३, ४, ३; ४, ६; ५, ३, ३;  
ऐआ. २, ३, ७; शां. ६, १०; १;  
११; १३, ३; शांआ. १, ८; ५, १;  
श. १, १, ४, १, ५; १६; ६, १, ५;  
४, २०; २, १, ४, १०; १४; ३, ४,

३०; ४, ३, ३; ५, २, २०; ६, ४, २;  
३; ४; ३, ५, १, २१; ४, १, १, ४;  
५, १०; ११; १३; ६, २, ३, २, ४;  
६; ८; १४, २, २, ४, ८; ४, ९; ३, २,  
३, ०; ५, ४, १, ६; ६, १, ५-८; ४, १;  
७, २, २, ७; ३, २, ५; ८, १, ५, ९;  
का. १, १, ४, १०; १४; ३, २, ३; ४,  
१, २, २; ५, १, १, ७; ६, ४, ३; ४;  
५; २, १, ३, १, ७; १८; तै. २, ३,  
५, १; २; ३; ३, ३, ५, २; तैआ.  
२, ७, १; जै. ७०; ९५; जैड. १,  
४, १, १; २; ३, १, ३, १, ४; ४, १०,  
१, १; प. ४, ७; गो. १, १, १६;  
२, १, ८; ३, ६; १६; २, ३, १, ४; ५,  
३; केना ३ श. ३, ५, १, २, १; केभ्यः  
गो. १, ३, १, ५; केसु श. १, ३, ५,  
२, १, ५; प. ४, ३; कौ तैआ. ३,  
१, २, ५; जै. १, ९, २; प. ४, ७;  
गो. १, २, ५.

किं-विद्(√१विद्)-दम् शां. ६,  
११.

किंशास्-रुणि ऐ. २, ९.

किंशुक्ल-चत्-ता तैआ. १, २८, १.

किंक्षाम, मा-मः ऐ. ५, १, ४; जै.

१, ९, ७; १, ९, ८; -मा जै. १०, १; -मा:

जै. १, ९, ०; २, ०, ९; जैड. १, ३, १, २.

किंक्षाम्या(←काम? तृ. १) श. १,

२, ५, २, ५; का. २, २, ३, २, १; २, २.

किंक्षी(त्र→)त्रा-त्रा प. ४, ७.

किंक्षित्क-म् ऐ. ५, ९.

किंक्षन्दस्-सः तां. १, ४, ५, ८;

२, ६; १, १, ५; ३, ५; १, ५, ५; ३, २;

-सम् शां. ६, १, १.

किंक्ष्योतिस्-न्तिः श. १, ४, ७, १,

२-६.

किंक्ष्व-म् शां. २, ६, १, ४.

किंक्ष्वत-न्तः श. १, ४, ६, ९, २, १;

२, २-२, ५.

किंक्ष्वत्य, त्यां-न्त्यः शां. १, ६, ९;

श. १, ८, ३, १; गो. २, ३, २, ३;  
-त्यम् तै. २, १, ४, ६; जैड. १,  
१८, ४, १, २; गो. १, ३, १, १;  
-त्या गो. १, ३, १, १; -त्यानि श.  
१, ६, १, २, ०; -त्याम् गो. १, ३, १, १.  
किंक्ष्विष्ठा(न→)ना-ना प. ४, ७;  
गो. १, ३, १, ६.

किंक्ष्वि-थम् श. १, ४, ६, १०, १; गो.  
१, १, ३, २; २, १, ३; ३, ८; -थ्याः  
शांआ. ८, १, १.

किंक्ष्वित्यैतर्धन्वा-न्वाम् जै. ८, ५.

किंक्ष्विज-ज्ञः गो. १, २, १, ७.

किंक्ष्विष्-पः श. १, २, ३, ९.

किंक्ष्विष्-पः ऐ. २, ८; श. ७, ५,

२, ३, २; का. २, २, १, २, २; -पम् श.

७, ५, २, ३, २.

किंक्ष्व(←पु)ष्-म् तै. ३, ४,

१, २, १.

किंक्ष्वी(र्वडअ-)वसा(न→)ना-

ना गो. १, ३, १, ६.

किंक्ष्वायण-म् तै. २, १, ५, १.

किंक्ष्वी(त→)ता-न्ता प. ४, ७.

किंक्ष्विष्ण-म् तै. २, २, ३, ४.

किंक्ष्वि(←किंक्ष्विष्)-यत्शां. ६, १, १;

श. ३, २, २, १, ७; १, ९; ५, ४, १, १०;

६, ५, ४, १०; १, ३, ४, २, १, ७; -यत्तः

श. १, २, ५, २, ६; का. २, २, ३, २, ३;

जैड. २, ३, १, ३; जै. १, ०, ५;

-यान् तां. २, ०, १, ६, ६.

किंक्ष्विती-तीः तै. २, ७, ५, १;

-तीभिः ऐ. ६, २.

किंक्ष्विण-णौ गो. २, ६, १, ३.

किंक्ष्विण-णयि-णयि प. ५, १, २.

किंक्ष्विण-म् तै. ३, ४, १, २, १. किल्लाता-

कुलि-अद्र.

किंक्ष्विक-केभ्यः श. २, १, १, २, २; २, ३.

किल्ला ऐ. १, २, ५; २, १, ३; ३, २, ०;

३, २; ३, ८; शां. २, ५, ४; ५; ६;

शांआ. ५, १; १, ४, २; श. ३, ७,

† 'तेन' इति पाठान्तरम् । ‡ 'त्रु-' इति IV. मुपा. स्वरो विचिन्त्यः । || 'किंक्ष्विष्णः' इति कालि. मुपा. चिन्त्यः ।  
§ अर्थाभेदे स्वरभेदो विमृश्यः । § मनुपू पा. ५, २, ४० । ¶ 'स्वा' इति मुपा. संहितायां दीर्घः ।

३,४,५; ६; ७,५,५,१४; १२, ८, ३,७; १४, ९, १,५; तै. २, ४,३, १; ५,४,३; तैआ. ३, ११, ५; जै. ६; १०८; १३५; १४३; १५१; १५९; जै. ३, ६,२, २; ४,६,३,३; ८,३,१; गो. १, २,५; किलाता(-तऽआ-)कुलि→ली-ली श. १,१,४,१४; १६; का. २,१,३,१७; १८; जै. १९०; -लीभ्याम् जै. १९०; -स्यौ तां. १३, १२,५. किलास-सः तै. ३, ७,२,३; -सम् तै. २, ४, ४,१; ३, ४,१७, १; -सस्य तै. २,४,४,२. किलास-त्व-त्वात् तां. २, १७,३; २३, १६, १०. किलासिन्-सी शां. २५, १०. किल्विष-पम् ऐ. १, १३; शांआ. १२, ५; श. १३, ८,४,४; तैआ. १०, ६३, १; गो. २, ६, १४; -पाणि तै. ३,७, १२, ३; तैआ. २, ४, १. किल्विष-स्पृत्(√स्पृ) -त्पे. १, १३; किष्कु-णा तां. ६, ५, १२. क्रीकसा-साः ऐ. ७, १; श. ७, ५, १, ३५; ८, ६, २, १०; प. १, ३; गो. १, ३, १८; -सासु श. ८, ६, २, १०. कीट-टः शांआ. ३, १; टाः श. १४, ९, १, १९. कीट-पतङ्ग-ङ्गेभ्यः श. १४, ९, २, १४. कीटा(-टऽअ-)व-पत्र-ञ्जेन तै. ३, ७, २, २. कीटश(←किम्√ट्श) -क्, ग् तै. १, ४, ३, ४; ५. कीनाश-शम् तै. ३, ४, ९, १; -शाः श. ७, २, २, ९; तै. २, ४, ८, ७; मं. २, १, १६.

कीरि-रयः तै. २, ४, ३, ५; -रये तै. २, ५, ६, ३. √कीर्त्-कृत् अद्र. कीर्त्ति-र्त्तिः ऐआ. १, ५, २; २, २, ६; ३, २, ५; ५, १, ५; शांआ. ४, १५; ८, ९; श. ३, १, २, २१; ६, ३, १, १७; तै. २, ३, १, ३; ९, ९; ३, १, ५, ७; तैआ. ५, ११, ३; ७, १०, १; जै. ९५; १०२; जै. १, २, १, १३; २, २, २, ३; प. २, ३; ८; ९; गो. १, २, ४; -र्त्तिम् ऐ. ५, १९; ७, २३; २४; ऐआ. ५, १, ६; शां. २६, १२; श. १४, ४, २, १८; तै. ३, ८, १, २; तैआ. १, २७, ३; तां. ५, ४, १०; गो. १, १, ३८; २, ६, १२; -र्त्तैः जै. ९५; जै. १, १६, २, १०; -र्त्ता ऐ. ७, २४; श. १०, ३, ५, १६; का. १, २, २, १४; १५; तैआ. ६, १०, २; ९, ६, १, ७; १, ८, १, ९, १; -र्त्तैः शां. १५, १. कीर्त्ति-काम-मः ऐआ. १, १, १. कीर्त्ति-मत्-मान् शां. १७, ३; गो. २, ६, १२. कील-लऽइव शांआ. १२, २. कीलाल-लः का. १, ४, २, १०; -लम् तै. २, ६, १२, ४; मं. २, ३, १५; -लाय तै. ३, ४, ९, १. कीलाल-पा(√पा) -पे तै. १, ४, २, २. कुन्त्या-कुम्ब्या-अद्र. कुक्कु(न→)ना(√कु) -नानाम् श. ११, ५, ९, ८. कुक्कुट-टः श. १, १, ४, १८; का. २, १, ३, २. कुक्षि-क्षिः श. ७, ५, १, ३८; -ङ्गो जै. १, १८, १, १. कु-चर-रः श. ३, ५, ३, २३; ९, ५, २, ५; तै. २, ४, ३, ४; ३, ८, २, ३;

कुजति(√कुज्)-तेः दै. ३, ६. कुटुम्बिन्(-म्ब+इनि)-नम् सा. २, ५, ५. कुठि-ठिः प. ४, ४. र्कुणप-पम् तैआ. ४, २९, १. रकुणप-पः श. ६, २, १, ९; -पम् गो. २, ४, ७; -पाः श. ६, २, १, ३७; ८, २, १. कुणप-गन्ध-न्धः श. ४, १, ३, ८; -न्धात् श. ४, १, ३, ८. कुण्ड-पाथिन्(√पा) -नः तां. २५, ४, ४. कुण्डपाठ्य-थ्यः तै. २, ४, ५, १. कुत्स(←किम्) ऐ. २, २३; शां. २६, ७; ९; शांआ. ६, १९; श. २, ६, ३, १५; ४, ३, १, ७; १४, ५, १, १६; ८, १५, ९; का. १, ६, ३, १०; तै. १, ५, ४, १; ७, ७, ५; २, ८, ९, ५; ३, २, २, ३; तैआ. ८, ९, १; जै. ८६; ९२; ९९; २०४; जै. ३, ४, ३, १; प. ४, ७; गो. १, २, ९; ३, १३; १६; कुत्र तै. २, ८, ७, ७. कुतीपाद-स्य आ. जैआ. १, ३४०. कुत्स-त्सः तां. ९, २, २२; १३, ६, ९; १४, ६, ८; ११, २६; जै. १९८; -त्सम् तां. ९, २, २२; १४, ६, ८; जै. १९८; -त्सस्य तां. १४, ६, ८, आ. जैआ. १, १४४; आ. १, ५३३; -त्सात् तां. ९, २, २२; जै. १९८; -त्साय शां. २५, ६. कुत्स-व्रत-न्ते जैआ. २, ६, १. कुत्सित(√कुत्स्)-म् गो. २, ६, १२. कुदीकण्टक-कान् जै. १६८. कुन्लिन्-लिनि तै. ३, २, ८, १२; -सी तै. ३, २, ८, १२. कुन्लिनी-नीः तै. ३, २, ९, १०. कुन्ताप-पम् शां. ३०, ५; श. १३, ४, ४, ८; गो. २, ६, १२; -पाः

† 'किरा' इति मुपा. । C. त्वेकत्र भाष्ये 'किला' इति पठति । † 'किरातकुल्यो' इति मुपा. सा. च । वस्तुतस्तु 'किराता' इति साधु स्यात् तु. जै. द्र. । C. टि. अपि तत्र द्र. । † 'कीर्त्तिः' । श्लोकः इति पदच्छेदः । E. gg. इत्यस्य 'Praise of fame' इत्यस्पष्टम् स्वरविरोधात् तु. श. १४, ४, २, १८. । † 'नीवार' ? इति मुपा. ।





<p>जै. १९; मं. २, ४, ६.  कुर्वाण,णा- -णः तै. १, १, ३, ३; २,  १, २; ७; सा. ३, ७, ५; -णातैआ.  ७, ४, २; -णाः तै. १, २, ३, ४;  जैड. १, १, २, ७; गो. २, २, ११;  -णाःऽह्व जै. १५६.</p> <p>कूल- -लम् श. १, १, २, २२; २, ४, १,  १४; ११, ५, ३, ११; १४, ४, ३,  ३२; -लस्य गो. २, ४, १२;  -लाय जै. १५०; -ले शांआ.  १२, ५; श. २, १, ४, ४; ११, ८, १,  ३; १४, ४, ३, ३२; का. १, १, ४,  ३; जैड. ३, ५, ९, ४; गो. १, २, ४;  -लेऽ-ले तां. ५, ६, ९; -लेषु शांआ.  १२, ५.</p> <p>कूप्या- -त्येषु जैड. ३, ६, ३, ९.  कूप्या- अद्र.</p> <p>कूलाय- -यः तां. १९, १५, १; -यम्  ऐ. १, २८; श. १४, ७, १, १३;  तां. २, ३, २; १९, १५, १;  -यम्ऽह्व श. ८, २, १, ५; १५;  -यात् श. १४, ७, १, १३.</p> <p>कूलायिन्(य+इनि)- -यिन्म् ऐ. १,  २८.</p> <p>कूलायिनी- -नी श. ८, २, १, ५;  १५; तां. २, ३, १; -नीः तैआ. ४,  १८, १.</p> <p>कूलि- -लि तै. २, ५, ८, ४.</p> <p>कूलिशा- -शाः शांआ. १९, ९; -शेन  शांआ. १२, ३; तै. २, ५, ४, ३.</p> <p>कूली-दन्त- -न्तैः ऐआ. ३, २, ५.</p> <p>कूलम्- -ल्फयोः जै. १६०; -ल्फौ श.  ११, ५, २, ३; ५.</p> <p>कूलम्-दन्- -दः श. १२, २, १, ३;  गो. १, ५, २.</p> <p>कूलमल- -म् श. ३, ४, ४, १४.</p> <p>कूलमल-वर्हिस्- -र्हिः तां. १५, ३,  २१.</p>	<p>कूल्य- कुल- द्र.  कूल्या- -त्यया जैड. १, १८, ३, ४;  -त्या श. ३, ८, २, ३; जैड. १,  १८, ३, ३; ५; मं. २, ३, १८; -त्ये  श. १३, ८, ४, २.</p> <p>कू-वक- -कःऽह्व शां. २८, २.</p> <p>कूवल- -लम् श. ५, ५, ४, १०; १२, ७,  १, २; -लानि श. १२, ७, २, ९.</p> <p>कूवल-सक्तु- -क्तवः श. १२, ९, १,  ५; -क्तु श. ५, ५, ४, २२.</p> <p>कूविद्(←कुऽइद्) ऐ. ५, १८; ७, ७;  शां २२, १; २५, २; २६, ११;  शांआ. १, २; श. १, ६, ३, ६; ८;  ४, ६, ६, ५; ५, ५, ४, ७; २४; १२,  ७, ३, १३; तै. १, ८, ५, ५; २, ४,  ८, १; ६, १, ३; तैआ. १०, १०, २.</p> <p>कूश- -शः श. ३, १, २, १६; ५, ३, २,  ७; -शाः श. १, ३, १, ३; का.  १, २, ३, ९; २, २, ४, ३; जै. १३३;  -शान् श. ४, ५, १०, ६; १४, १,  ३, १; -शैः का. १, २, ३, ९; २, २,  ४, ३.</p> <p>कूशी- -शीभ्याम् तै. १, ५, १०,  १; २; -शीम् श. ३, ६, २, १०; ११;  तै. १, ५, १०, ७; -श्योः श. ३,  ६, २, ९; जै. १०२; -श्यौ' तै.  १, ५, १०, ७.</p> <p>कूशा-स्तम्ब- -म्बे प. ४, १.</p> <p>कूशो(=शऽऊ-र्गा)- -र्गाः श. २, ५,  २, १५; का. १, ५, १, १३.</p> <p>कूशल- -लम् ऐ. ७, १८; जैड. ३, २,  ३, ३; -लाः श. ११, ४, २, १; ४;  १३; -लात् ऐआ. ३, १, ३; ४;  शांआ. ७, ९-११; तैआ. ७, ११,  १; -लेन शांआ. ८, १०.</p> <p>कूशिक- -काः ऐ. ७, १८; -कासः  तै. २, ५, ४, १.</p> <p>कूश्रि- -श्रिः, -श्रेः श. १०, ६, ५, ९;</p>	<p>१४, ९, ४, ३३.  रकुश्रि- -श्रिः श. १०, ५, ५, १.  कूषीतक- -कः तां १७, ४, ३.  कूष्ठा- -ष्ठा तां. २१, १, ७; जै. १४९;  -ष्ठासु ऐआ. ५, १, ३.  कूष्ठाका- -काः ऐ. २, ११; -काभ्यः  जै. १५०.  कूषिन्ध- -न्धम् तै. २, ३, ६, १; ७, १;  -न्धानि श. ६, २, १, ७; ११;  १३; ७, ५, २, ३.  कूसीद्(√सद्)- -द्म् तैआ. २, ३,  १; १०, १, ११६; मं. २, ३, २०;  गो. २, ४, ८.  कूसीदिन्(=द+इनि)- -दिनः श. १३,  ४, ३, ११.  कूसुरुविन्द- -न्दः तां. २२, १५, १;  १०; जै. १६४; -न्दम् प. १, ४;  -न्दस्य जै. १६९.  कूस्तुक- -कः, -कात् वं १.  कूह(=कुञ्ज, कुध) ऐ. ५, ५; शां. २२,  ८; तै. २, ८, ९, ३; जै. २१२.  कूह-चित् तैआ. १, ११, २.  कूह-श्रुती(य→)या- -याः शां २२, ८  कूह(√कु[गु]ह)- -हूः ऐ. ३, ४७;  ४८; ७, ११; प. ४, ६; गो. २, १,  १०; -ह्वा? तै. १, ७, २, १; -ह्वै  ऐ. ३, ४७; श. ९, ५, १, ३८७.  √कूञ्, कूजति प. ५, ७.  कूट- -टः तां. २१, १४, १६; गो. १,  ५, २५; -टेन श. ३, ८, १, १५;  जै. १३१.  कूटा- -टा तै. १, ७, ३, ४.  कूप- -पः श. ३, ६, १, १३; ७, १, ६;  ६, ३, ३, २६; ५, ४, ३; -पस्य जै.  १०३; -पाः श. ३, ५, ४, १;  -पाःऽह्व श. ४, ४, ५, ३.  कूप(प्य→)प्या- -प्याः श. ५, ३, ४,  १५; तै. ३, १, २, ३; १२, ७, ४;</p>
--	--	---

†पा. ४, १, १४० । †-यु' इति मुपा. खरो विचारणीयः । † अर्धामिदे खरभेदः, प्रत्ययानुबन्धाद्वा ज्ञेयः ।

‡ कुशीदमित्यस्य प्रमादादनुस्वरो भ्रष्टः तु. तैसं. ७, ३, ११, १ । ‡ 'सुविन्द' इति ? विकृतिं गतो मुपा. । तु. तैसं. ।

‡ 'कूह धृतः' इति मन्त्रगतपदमधिकृत्वाह । ‡ 'हृय' इति मुपा. चिन्त्यः ।

तैआ. १, २४, २; ६, ४, १; जै. ५९<sup>३</sup>;  
 -प्याभ्यः तै. ३, ८, १७, ५.  
 कृव(र→)री-रीम् शां. २७, ६;  
 -र्याम् शा. ४, ६, ९, ११; १२.  
 कृव-चैम् शां. २, २; -चौत् शा. १४,  
 ६, ११, १; -चौत् ऐआ. ५, १, ४;  
 तां. ५, ५, १२; -चै शां. २, २;  
 शा. ११, ५, ३, ४; ७; १३, ४, ३, १<sup>३</sup>.  
 कृव-नाश-नाः सा. १, ८, ११.  
 कृव(√कृव)-वैः आ. १, ४४८.  
 कृव-र्मः शा. ६, १, १, १२; ७, ५, १,  
 १<sup>३</sup>; ५<sup>३</sup>; ६; ७<sup>३</sup>; ९; १०; ३५; १०,  
 ४, ३, १४; ५, ५, १०; -र्मम् शा. १,  
 ६, २, ३; ६, १, २, ३; ७, ५, १, १;  
 ७; १०, ५, ५, ७<sup>३</sup>; तैआ. १, २३,  
 ३; २५, २; -र्मस्य तैआ. १, २६,  
 ७; -र्म शा. ७, ५, १, ३५.  
 कृव-रूप-पेग प. ४, ५.  
 √कृव, अकृवयत् ऐ. ४, ९.  
 कृव-लम् तां. १४, ३, १३; -ले शा.  
 १४, ७, १, १८; जै. १९२.  
 कृव(ल्य→)लया-लयाः तैआ. २,  
 १०, १<sup>५</sup>.  
 कृवाम्बा-म्बः तां. ८, ६, ८.  
 कृवाम्-इमा जै. १५०.  
 कृवाम्पड-पडानि तैआ. २, ७, १;  
 -पडेः तैआ. २, ८, १.  
 √कृव, कृवते ऐ. १, ३<sup>३</sup>; ५<sup>३</sup>; ६; २८; २,  
 १<sup>३</sup>; १९; ३, २४; ४<sup>३</sup>; ४, २<sup>३</sup>; २९;  
 ३०<sup>३</sup>; ऐआ. १, ५, २; ३; शां. १, १;  
 ३, २; ९<sup>३</sup>; ५, २; ७, ७<sup>३</sup>; ८<sup>३</sup>; १०; ८,  
 २; ९; १०, १; ११, १; १४, १; १६, ७;  
 १८, १; शांआ. १, ४; १४, १; शा.  
 ३, ४, ४, ५; ६, २, २४; ८, ५,  
 १, १७; ९, १, २, १७; कृवते शा.  
 १, १, २, ४; १४; १, ६; ५, १७; ५,  
 ४, ५; ६, १, १४<sup>३</sup>; ८, १, ४२; २, ३,  
 ४, ५; ३८; ४, ३, १२; ५, २, ११-  
 १३; ६, १, २५<sup>३</sup>; ३, २; ३, १, ४, ६;  
 १७; ३, ४, २४; ४, ३, २; ५, १,

२५; ६, ३, ४; ८, २, १३; ५, ११;  
 ९, १, ७; ८; १०; ११; १३; १५;  
 १७; १९; ४, १, १, २०; ४, ६; ३, ४,  
 २७; ५, ६, ५; ५, १, ५, २५; २८<sup>३</sup>;  
 २, १, २; ४; १३; १५; १६; १९; ३,  
 ९; ३, १, १; २; ४-१२; ४, ३, १६;  
 २१; ४, १५-२१; २३; ६, २, १,  
 १७; २, ३९; ४०; ४, ४, १३; ७, २,  
 १, ७<sup>३</sup>; १७; ४, १, ५; ८, २, ४, १६;  
 ५, १, ४<sup>३</sup>; ६, १, १५; ९, १, २, १३<sup>३</sup>;  
 १६<sup>३</sup>; १७<sup>३</sup>; १८; १९; ३४<sup>३</sup>; २, ३,  
 ८; १६; ४, १, २; १५; ५, २, ४-७;  
 १०, १, ४, १; ८; ९; ४, २, ३०; १२,  
 ४, १, ८; ४, २, १; ९, १, ७-९; २,  
 ६; १३, २, २, ३; ४; ६; ७; ९; १६;  
 ६, ८; १०, १; ८, १, १९<sup>३</sup>; ४, ५,  
 १४, ३, १, २७; ७, १, २; १४; २,  
 ७<sup>३</sup>; ९, २, १५; का. १, ३, २, ११;  
 ५, १, ९-११; ६, १, २४<sup>३</sup>, ३,  
 २; ४; २, १, २, ६; १६; २, २, ९;  
 तै. १, १, ५, ६; ८, ३; ५; ३, ५, १;  
 ७, ३; ५, २, १; ६; ९; ६, १, ५; ७,  
 १०, २; २, १, ५, २; ३; ५, ५, ३; ३,  
 ३, ११, २; ८, २, ३, १; ३<sup>३</sup>; तैआ.  
 २, ११, १; ५, २, ७; ६, ४; ८, ७, १;  
 जै. १८; ४०; जैउ. १, १, ४, ८;  
 १०, १, ११<sup>३</sup>; २, २, २, १; २; सा.  
 १, २, ९; ३, ३, ४<sup>३</sup>; प. १, ४; गो.  
 १, १, ५; ६; ८; १०; ११; २, ४; ३,  
 २; २, ३, १९; कृवते तै. २, ८, ३,  
 ३; ५, २; कृवते शांआ. १२, ५;  
 तै. २, ८, ७, २; गो. २, १, १७; ४,  
 १०<sup>३</sup>; करोति ऐ. १, १०; १३;  
 २१<sup>३</sup>; ३०; २, ६; २६; ३४; ३५<sup>३</sup>;  
 ३७; ३८; ३, ६; ७<sup>३</sup>; २०; २२<sup>३</sup>; ३३;  
 ५, १५; २६<sup>३</sup>; ३४<sup>३</sup>; ७, ३४; ८,  
 २४<sup>३</sup>; २६; ऐआ. १, २, ४<sup>३</sup>; ३, १;  
 ५, १; २, १, ७; ३, ६<sup>३</sup>; ५, २, २<sup>३</sup>; शां.  
 २, १; ९<sup>३</sup>; ३, ४<sup>३</sup>; ५; ७; ६, १२<sup>३</sup>;  
 १३<sup>३</sup>; ७, ८; ८; ५; ७-९; १०, ३<sup>३</sup>;

४; ५; १२, ५; १३, ६; १४, २<sup>३</sup>; १५,  
 ४; ५; १६, १; १८, ५; २२, १; २३,  
 २; २४, १; २६, ५; २७, ७; ३०,  
 १<sup>३</sup>; शांआ. २, १; ४; ४, ७; शा. १,  
 ३, १, १५; २१; ६, १, ८; २१; ३,  
 २९; ३०; ७, २, २; ३; ४; ५<sup>३</sup>; ४, २;  
 ३; ८, १, ३३; ३, २३; ९, २, १९;  
 २, ३, १, ३४; ३५; ३७<sup>३</sup>; ३८<sup>३</sup>; ४,  
 १८; २०; ४, १, १४<sup>३</sup>; ५, २, ३३;  
 ३, १, ३, २७; २, ४, १६<sup>३</sup>; ४, २, ३;  
 ३, २; ५, १, ३४; ८, १, ६; ८; ४, ३;  
 ४; ५, ११; ४, १, १, २२; २३; २६;  
 २, ३, ४; ५<sup>३</sup>; ५, १, ७; ५, १, ३, ६;  
 १४; २, ४, २०; ४, २, ९<sup>३</sup>; ३, १; ६,  
 २, १, १९; २, २८; २९; ४, २, ८;  
 ५, १, ११; २, ८; ३, ७<sup>३</sup>; ४, ३; ४,  
 १७<sup>३</sup>; ६, १, २१; ७, ४, १५; ७, १,  
 २, १५; २२; २, १, ४; ११; २, ११<sup>३</sup>;  
 ४, ३०<sup>३</sup>; ३, १, २७; २, ६; ४, २, २३;  
 २४; ५, १, ७; २, ५; ८, १, १, ७;  
 ४, १, २१; ५, १, ७; ६, १, १७; ९,  
 २, ३, ४; ३४; ४, १, १०; २, ११; ५,  
 १, ५४; २, १२<sup>३</sup>; १३<sup>३</sup>; १०, २, १,  
 ८; ३, ५, २; ४, ५, १; ११, २, ३, ९;  
 ७, २३; ३, ३, ६<sup>३</sup>; ५, ९, १०; १२,  
 ४, ३, १०; ९, २, २; १३, ८, १, ८;  
 १७; १४, १, २, १८<sup>३</sup>; ३, २६; ४,  
 ६; २, १, १४; २१; २, १३; १५;  
 १६; १८; ३२; ४०; ४, २, २८; ३१;  
 ६, २, ८; ७, २, ८; ८, १५, १२; ९,  
 १, १६; का. १, ३, १, २३; ४, १,  
 १४; २, ९; २, १, ७, १२; २, ४, १२;  
 तै, १, ३, २, ५; १०, ९; १०; ४, ९, ४;  
 ६, ५, १; २<sup>३</sup>; १०, ५; २, १, २, ३, ४,  
 २, २; ३, २, ९, १३; ३, ३, १, ४, २;  
 ८, ६; ७; ९, १६, १; करोति शा. १,  
 १, १, १०; २, १८; ३, १; १०-१२;  
 ४, २४<sup>३</sup>; २, २, ४<sup>३</sup>; ७; १३<sup>३</sup>; ३, ५;  
 ४, ६; १६; १८; ३, १, १५; २२, २,  
 १२<sup>३</sup>; १४; ३, १-३; ८; ४, ८; १५;

†'कृ' इति P.W. प्रथ. । ‡√कृ तना. √कृ स्वा.=कृ(←कृष् भ्वा.) । ††'कृ' इति मुपा. स्वराधिन्यः । †††कृ स्वराभावः ।

५,१६;४,४,७; ५,३,२५; ७,१,  
 ९;११;२,१०; १६;२१; ३,१४;  
 ८,१,३५;४०; ३,१२;२५; ९,१,  
 १६;१७;२३; २८;२, ३५; २,१,  
 १,५;२,३,२३; २५;३,१,१७; ४,  
 २८;४,२,७; २४; ३,१२; ५,१,  
 १५;२०;२,४; ६; २०;३४;४,९;  
 ६,१,३; १०; ४२; २,२; ३,१,  
 ३,८; १०;१६; २,४, १३; ३,२,  
 १४;१५; १८; १९;४,५;८;२४;  
 ४,१,२; ३,१३; ४,८; १५; ५,१,  
 ११;३४;२,१०;१५;१६;१७; ३,  
 २०;२५; ४,१;८;१७; २२;६,१,  
 ११; १३; १८;२५; ३,११; १६;  
 ७,१,४;६;१२;१७; ४,३;४;५;  
 ६;८,१,५;६;९; २,१७;३,१;२;  
 १२; १८; ३३; ३७; ९,१, १४;  
 १६;२,२;३;११;३,३; ७,१०;  
 ४,२; ७, १,१,१९; २३; २,१५;  
 १६; २,१,२; ११;२,९;३,४; ४,  
 १७;३,२,५;१०; ११; ३,१७;४,  
 २०;२७; ४,२,३; ४;६; ५,१,१;  
 ३;२,४;१०; ७,२; ६,१,५; ७;  
 ९-१२;७,१,४,५;१२; २,१,२४;  
 २५;३,१,१०; २,५; ३,९;१२;  
 ४,१०-१२; १३;१४;२३; ५,९;  
 १५;३०;४,२,३;७;९; ३,२;१२;  
 ४,२;३; ९;१०; ११; १५; ५,२,  
 ८;९;१०;४,१८;१९;२२; ६,१,  
 ३,२०; २,१, १४; २,२३-२५;  
 २७; ३,२,२; ३,१०; १८; २३;  
 २४; २५;४,१,१०; १२; २,१;  
 ५, १, २; ३; ६; १२; २,३-६;  
 ७;८;१४; ३,१;३;४; ५;६;६;  
 ६,१,७; ८;९; ७,१,५; १४;२,  
 ६; ४,१;२; ८,१,१०; २,४;८;  
 ७,१,१,११;२६; ३७;३८; ३९;  
 २,१,७; १८; ३,६; ३,२; १८;  
 १९;४,१,५; २,२८; २९; ५,१,  
 २५;२,१७;२३; ३८; ६२; ८,१,

१,९;२,६;९; ४,४;७; २,१,१६;  
 ४, १९; २०; ३,२,४-६; १२;  
 ४,३; ४,२,१४; ५,१,१३; ६,१,  
 २२; २, १२; ३, १३; ७,१, ६;  
 २२; २,३; ३,२०; ९,१,१,१८;  
 ३९;४२;२,३५-४०; २,१,९;  
 २,६;३,४४; ३,१,१; १३; १४;  
 १६; ४,२,१५;२५;३,१; २;३;  
 ४;८-११; १६; ५,१, ४२; ४३;  
 ४४; ५२; १०, २,१,४; ५; ६;  
 ७;८-११;२,८;११,१,२,४; ५,  
 ९;२,५,४; ५,९,५; १२; ७, ४,  
 ४;१२,५,१,७-११;१२; २,५;  
 ७,२,३; १२;३,५; ६; ११-१३;  
 १४;८,२,६; १२;१५; ९,२,२;  
 १३,१,२,३;३,६; ८,२; २,२,७;  
 १५;७,१२; ८,३; ९,५;८; ३,१,  
 १,५,४;४,१,१४; १५; ६,२,७;  
 ८,१,१;६; ११; १४; १५;१७;  
 १९;२०;२,३; ३,५; ८;१०;१२;  
 ४,१२; १७,१,२,३-६; ९;१०;  
 ११;१३;१५;१७;१९-२१; ३,१;  
 ९;११;१५;१९-२६; २,१, ८;२,  
 ५३; ३,१,२; ३; ५;७; २, २१;  
 ९,४,२५; का. १,२,१,९;३,१६,  
 २३;३,१,१०; २३; २६; २७;२,  
 ११;१२; ३,७; २०; ४,१४; ४,  
 १,२२; २७;३,१३;१६; ५,१,४;  
 १७;३०;३२;३,८;९;६,१,२;७;  
 २८;२,१;२, १,२,७;१४; ३,१,  
 ५;६;९; १६; २५; २,१,६; १०;  
 १९;२,५;९; ३,१५;१६; ४,१२;  
 तै. १, १,८,४; ३,३,४; ५,१;३;  
 ४;७,३; ८,४; १०,२;८; ६,५,  
 २; १०,४; ७,१,५; २,६; ३,५;  
 ४,३; ५,२;५; ६,५; ८,५;९,६;  
 १०,२; ३; ५;८,५,४; ६;६,६;  
 २,१,३,१;४;५; ४,३; ५,७; ७,  
 ९,४;२,१,२,५;२,५;७; ३,१;  
 ३;११;१२; ४,५;५,६;७;८;६,१;

७, ६;८,२; ४;७;९, ३;८;११;  
 १२; १३;३,२,२;३,४;४,२;५,  
 ४;६, २;६-८;८,६; ७;११; ९,  
 ६;७;११;८,२,५;३,५;६;६,१;  
 ८,१;१५,२; २३,३; ९,१५, ३;  
 १६,२; २१,२; तैआ १, ७,५;  
 १२,५;२३,१;२६,५; ५,३,१;२;  
 ३;४;५;७;३;४; ९,३; तां. २,  
 ३,४;७,५;८,२; १०,२;३; ३,९,  
 २;६,१,६;७;९; ४,९;५,१५; ७,  
 ४;९,७;२१; २३;१०,९;१४; ८,  
 २,११; ९,५,८; ६,५;९,७; ११,  
 ११,८;१२,४,१६; ९,१०; १०,  
 १६; १५,४,८; ६,३; १६,५,६;  
 ११,३;४;६; १३,७; १७, १,५;  
 ११; १९,१,२;११,१०; १२,६;  
 २०,४,७;१२,४;२१,१,८; ४,२;  
 ५;९,७;११; १५; १६; २३,१०,  
 ३; जै. ८;२४; २७;६२; ८६.  
 ९९;१४०;१५१;१८१; १९०;  
 २०३; जैट. १,१,२,१;७,१;११,  
 १,४;१२,५,२;३; ४;५; १२,१,  
 ३;२,१,२,८; ५,३,४;३,१,५,६;  
 ६,४,९;प. १,३;४;६;२,८;३,  
 १;९;१०;७,४;गो.१,१,९;२२;  
 २,२; ९;११; १४;२,१,१;२,  
 १३;१४;३,३; २०;२२;४,७;६,  
 १२; कृगोति ऐ. ८,२६; शां.२०,  
 २; २६,१६; शांआ. १२, ६; तै.  
 २, ४,५, ६; तैआ. १, २९, १;  
 कृगोति तै.३,१,३,२; कुवांति श.  
 ७,६,७,९; कुवांति ११, ६,२,६-  
 १०;जै. १२७; कुरुतः श.२,५,२,  
 ३६; ३,२,२,४; ५,४,१७; ८,२,  
 १०; ७,२,१, १५; १९; ५,४,४,  
 २०; १७,१,३,१; तां. १, २,६;  
 कृगुतः तै. ३,१,२,७; कुवांति शां.  
 ५,७;९; १२, ३; १८,६;८; ३०,  
 ११; सा. १,९,१,११;७,२,१,५;  
 ८, ४,३,२; ९,५,२,१४; १०,४,

३,१०<sup>०</sup>; कुर्वते श. १, ९,१,१०;  
 २, ६,२,१६; ४,४,२,१५; ६,५,  
 २,१९<sup>०</sup>; ८,४,३,२<sup>०</sup>; ९,५,२,११;  
 १२, ४,२,८; १३,८,१,५; २,१;  
 का. १, ६,२,८; तै. १, २,५,३;  
 ३,८,४; ५,९,४; ८,४,२; २,५,६,  
 ५; ३,९,४,८; तां. ४,३,११; १६,  
 ५, ११; १८, ८,९; जै. १२७<sup>०</sup>;  
 १४२<sup>०</sup>; १८०; कुर्वन्ति ऐ. १,३;  
 २६; २, ११; २६; ३,६,३२; ५,  
 २४; ६,३<sup>०</sup>; ५<sup>०</sup>; १७<sup>०</sup>; ३२; ७,१०;  
 ८,१; २<sup>०</sup>; ४; शां. १, ५<sup>०</sup>; ४,१३;  
 ५, ७<sup>०</sup>; ९; ७,२; ८,२; १०,५; १२,  
 ६; १४,३<sup>०</sup>; १६,६; १७, १; ७; ९;  
 १८,१०; १९, २<sup>०</sup>; ७; ८; १०; २४,  
 ८<sup>०</sup>; २५,४; २६,५; २८,१०<sup>०</sup>; २९,  
 ३; ३०, ३; श. १, ७, ३, १२;  
 ४,७; २, ३,२,८; ३, ४, २, ३;  
 ४,४,३,१३; ६,७,७,८; १९<sup>०</sup>; ८,  
 ७; १२; ६,२,१,१०; ७,१,२,१५;  
 ८,६,२,१८<sup>०</sup>; ६,३,११; ७,३,३;  
 ९, १,१,२३; ४,१,९; १०,२,३,  
 ७; ४,३,२,२; ११,२,७,१५; १२,  
 ७,२,१२; १३,२,२,१५; का. १,  
 ५,१,३८; तै. १, ४,५,१; ८,१०,  
 ३; ३,१०,१०,१; कुर्वन्ति श. १,  
 १,१,१७; ४,१, ३५; ४,७; ६,४,  
 २,१; ७,३,१२<sup>०</sup>; ४,७; ८,२,२; ९,  
 २,३५; २, ४,४, २५; ५,२,१४;  
 १५; ६,१,५; ३३; ३,१,२,६; २,  
 २,१५; ३,४, ३१; ४,१,५<sup>०</sup>; ३,  
 १३; १९<sup>०</sup>; ६,३, ५; ८,२, ३०;  
 ४,३,२,२; ४,१,८; ५,२,१०; ६,  
 १,१; ७,३; १९<sup>०</sup>; ८,१२; ५,१,२,  
 १५<sup>०</sup>; २,२, २०; ३,२,७; ५,५,  
 १६; ६,१,२,२२; २,१,९; ३८;  
 ३९; ३,१,४२; ५,२,१९; २२; ८,  
 ५,३,८<sup>०</sup>; ६,२,१८; ९,५,१,१९;  
 २०; २१; २३-२६; ५२; १०,४,  
 ३,२२<sup>०</sup>; ११,१,४,१; १३, २,२,

१५<sup>०</sup>; ४,३,३; ४,३; ४; ५,१,२;  
 ८,१,१<sup>०</sup>; ३,१०<sup>०</sup> १४,३,१, ३५;  
 ४,३,३४; का. १, १,१,३; ५,१,  
 १२; १३; ६,१,४; तै. १,४,५,१-  
 ४; ७,५; ८, २, १; ३, १०,१०,  
 २; तां. ५, ६,८; ९; ६, ४,१४;  
 १५; ५,१६; ७,५; ७,७,५; ९,८,  
 ११; १६; १२,१३,८; १३,९,१६;  
 १५, ९,१५; १८,१०,८; २१,१,  
 ८; १५, ४; जै. १३; ३७<sup>०</sup>; ७७;  
 ८६; ९३; १६४<sup>०</sup>; १६८<sup>०</sup>; जैड. १,  
 १६,१,३; १८,१,१०; ३,३,४,६;  
 ४,२,२; प. १, २; ७; २, ४; ८;  
 गो. १,१, २४; २८; ३,१; २,१,  
 १५; २५<sup>०</sup>; २६<sup>०</sup>; ३,९<sup>०</sup>; २२<sup>०</sup>; ४,६;  
 ५, ४; ५; ११<sup>०</sup>; १५; ६, १२;  
 कृण्वन्ति तै. ३, २, ९, ८; कुरुष्वे  
 शांआ. १२,१; करोषि तां. १३,३,  
 २४; कृणुथ तै. २, ८, ८, १२;  
 कुर्वे श. ५,४,३,१०; १२; करोमि  
 ऐ. ६,३३; ऐआ. २, ४, २; शां.  
 ३०,५; तै. ३, ७, ५,१; करोमि  
 तै. २,५,६,१; ३,३,१०,२; ७,५,  
 २; ६,३; तैआ. २, १२, १; ४,२,  
 ६<sup>०</sup>; ४२,५; ५,३,३; ६,९,१; तां.  
 १,६,१२; जै. ५३; मं. २,३,१९;  
 क्रोमि मं. १, ५, २; कुर्महे ऐ.  
 ७, १८; तैआ. १, ३१, ६; जै.  
 १३२; १७४; कुर्मः श. ९,२,२,७;  
 कुर्मः श. ४,१,२,१९; २,१,८; १३,  
 २,२,१५; १४,६,१,४; तै. २,४,  
 ३, ३; जै. ९; ?कर्मः तै. २, ७,  
 १५,१; कृणुमः तै. ३, १,२,११;  
 कृणीमसि तां. १२, ६, ३; चक्रे  
 शां. १८, ४; शांआ. १, ६; श.  
 १,७,३,१९; ४,१,४, ३; ५; ११,  
 ५,१,१७; तै. २, ८, १,५; चक्रे  
 श. १,२,५,९; ६, ३,८; ४,२,१,  
 ७; ५,३,५,१९<sup>०</sup>; १४, ५,५,१८<sup>०</sup>;  
 का. २,२,३,८; तै. २,४,७,९; तैआ.

३,१२,४; जै. ५३; १९८; चकार  
 शां. २८,४; श. ४,४,५,४; ७,२,१,  
 १७; तै. १,६,१, ४; २,४, ७, ९;  
 ५,४,१; ३, ७,१२, ३; ४; तैआ.  
 ६,१०,१; चकार श. १, ६, ३,  
 १७; २,४,२,४; ४,१, ३,१४; ५,  
 ३; २,१,७<sup>०</sup>; का. १,३, ३, ४<sup>०</sup>; २,  
 २, १०; तै. २, ४, ३, ५;  
 जै. ६; १५२; १५७; १९८; जैड.  
 ४,६,१,३; सा. १, ७, १; गो. १,  
 २, १८<sup>०</sup>; चक्रुः तै. ३, ७, ९, ७;  
 जै. १३०; चक्रिरे शां. ८, ८; १५,  
 २; तै. २, ८, ८, ७; तैआ. ६, ३,  
 २; चक्रिरे श. ३, ४, ४, ३; १४,  
 ४,३,३४; तै. १,२,१,१२; २, ७,  
 १२,६; जै. १४२; जैड. ३,२,५,  
 २; प. १,४; चक्रुः तै. २, ७, १२,  
 ६; चक्रुः श. ३,३,४,२; ६,२,२;  
 ११,२,३, ८; का. १, १,४, २४;  
 तै. २, ८, १, १; जै. १५१<sup>०</sup>; चकृषे  
 तै. ३, ५, ७, १; चक्रथुः तैआ. ६,  
 ६,२; चकर तै. ३, ७, १२, ३;  
 तैआ. २, ४, १; चकर तै. २, ८, ३,  
 ६; चक्र गो. १, ४, १७; चक्रुम  
 शां. २६, १४; श. २, ५, २, २५<sup>०</sup>;  
 १२, ९, २, ३; का. १, ५, १, २३;  
 तै. २, ४, ४, ८; ६, ६, १<sup>०</sup>; २; ३, ७,  
 १२, १<sup>०</sup>; ३; ५; ६; तैआ. २, ३, १<sup>०</sup>;  
 ६, २; तां. १, ६, १०<sup>०</sup>; करिष्यति  
 शांआ. ११, १; श. २, ३, ४, ६; ४,  
 १, १४; १४, ६, १, ९; का. १, ४, १,  
 ५; तै. ३, १०, ९, १४; तैआ. २,  
 ११, १; करिष्यति का. १, ४, २, ९;  
 गो. २, २, ५; करिष्यतुः तै. २, ८,  
 ५, २; करिष्यन्ते जै. १८८; करि-  
 ष्यन्ति श. ४, ५, २, १५; जैड.  
 १, ३, ४, ४; २, ४, ३, ७; ८; करि-  
 ष्यसि श. १२, ९, ३, ५; ७<sup>०</sup>; जैड.  
 १, १२, ५, १; करिष्यथः श. ६, ६,  
 २, ५; करिष्यथ श. २, २, २, १२;

† मुपा. स्वरभावश्चिन्त्यः । † मुपा. स्वरश्चिन्त्यः । तु. = श. २, ४, २, ४ । 'मा' इति संहितायां दीर्घः । † अत्र प्लुतिः द्र. ।

का. १,२,२,८; तै. ३, ३,८, ६;  
करिष्ये ऐ. ५,२८, शा. १०,६,५,  
५; तै. ३,७,५,१; करिष्यामि शा.  
२,२,२, १६; १२, ९,३, ६; का.  
१,२,२, १०; तै. ३,२,२,४; ७,६,  
२; तां. १, ३, ६; जै. १९८; मं.  
२,४,६; गो. १,१,३२; २,६,१३;  
करिष्यावः जै. १९०; करिष्यामहे  
शा. ७, ४, १, ३; करिष्यामः ऐ. २,  
११; ३१; ६, ४; शा. ६, ८,  
२, १; १४, ७, २, २६; जैड. १,  
१८, ५, ६; करतिं ऐ. २, ३४; ३,  
३४; कुरत् ऐ. ३, २२; ३८; शा.  
२, ६, २, ११; ४, २, ४, २३; का.  
१, ६, २, ६; तै. ३, ६, ११, ४;  
करत् शा. ७, ५, १, २२; तै. २, ४, ४,  
६; ७, ११; ५, ३, १; ६, १८, ४;  
७, १५, ५; ३, ६, २, २; ७, ४, ५;  
१०, ५; तां. १, ६, १७; गो. २,  
२, १४; कर्त्वत् शा. ४, २, ४, २३;  
६, ८, १३; १५; जै. १८०; कर्त्तः  
तै. ३, ६, ११, २; कर्त्तः तै. ३,  
७, १०, ५; कर्त्तु तै. २, ८, ६, ३;  
कर्त्तु शा. ६, ३, १, १५; कृण्वन्  
तै. २, ८, ७, ३; कर्त्तु तै. ६,  
१, ४; कर्त्तुः तै. ६, १, ४; कर्त्तुवाथ  
शा. १३, ४, २, १७; कृण्वथ ऐ.  
२, ७; शा. ९, ५, १, ४७; कर्त्तु  
शा. ४, १, ४, ४; कर्त्तुमहे शा. ५,  
१, ४, ४; कर्त्तुमा शा. ८, ६, ३, २०;  
कृणुताम् शा. ८, ६, ३, २०; तै. २,  
५, ३, १; ३, १, १, ५; कर्त्तु  
तै. ६, १०, १; कर्त्तु तै. ३, ७,  
१२, १; ६; कर्त्तु शा. ६, ५, १,  
९; १२, ८, १, २२; १४, ९, ३, १०;  
४, २४; तै. २, ६, ३, ५; १०, ६; ७,  
१७, २; ३, ७, ४, २; ११; ५, १, ६,  
१३; तै. ४, २, ५; ५, २, १३; ६,  
९, १; १०, १, ११; कृणुतु शा.  
३, ६, ३, १२; तै. २, ४, ८, ७;

३, ५, ७, ६; ६, ११, ४; १२, २;  
कृणुतु शा. ३, ६, ३, १२; ४, ३, ४,  
१३; ५, ३, ९; ६, ५, १, ९; ११; तै.  
२, ४, ५, १; ७, ६; ५, ८, ९; ८, ४, १;  
३, १, २, २; ११; ७, १४, ४; तै. ६,  
६, ४, २; जै. ११६; मं. १, १,  
११; १५; २, १, १५; गो. २, २,  
१५; ४, १६; कुरुतात् शा. ३, ८,  
३, ३; तै. ३, २, ६, ४; जै. १४३;  
१९०; कृणुतात् ऐ. २, ६; तै.  
३, ६, ६, २; ३; कृणुताम् तै. ३,  
१, १, ११; कृण्वन्तु शा. ६, ५, २,  
३-६; कुरुष्व शा. ११, ५, १, १५;  
१६; १३, २, ७, ११; तै. १, २, ४;  
२३, ४; जैड. २, ४, २, ११; गो.  
१, २, १९; कृणुष्व ऐ. १, १९;  
शां. ८, ४; शा. ७, ४, १, ३३;  
तै. ६, ४, २; १०, २०, १;  
मं. १, ३, ११; कुरु ऐ. ३, ४२;  
८, १०; ऐ. २, १, ४; शां.  
६, २-९; ९, ४; शां. ४, ९;  
१२, १; शा. १, ७, ३, ६; ९; ९,  
२, २०; २, ३, ४, १३; २९; ३८;  
३, २, २, २२; ६, ६, ३, १०; ११,  
५, ४, ५; १४, ४, १, ३१; ३२; का.  
१, ४, १, ११; २२; २७; तै. १, २,  
१, २६; ३, २, ११, २; ७, ९, ६, ९,  
१६, २; तै. १, ३०, १; तां १,  
६, ७; जै. १८६; जैड. १, ३, २,  
६; ३; २, २; ४; मं. १, २, १९; ६,  
२६; ३१; ७, ६-८; २, २, १८; ५,  
७; कृणु तै. २, ४, २, १; कृणु शा.  
१, ९, २, २०; तै. १, २, १, २५; २,  
४, ७, २; ३, ३, ९, ९; कृणुहि  
ऐ. १, १३; ४, ३२; ऐ. ५,  
२, २; शा. २, ३, ४, २५; का.  
१, ४, १, २५; कृणुहि शा. ५, ५,  
४, २४; ७, ५, २, १७; तै. २, ४,  
७, ३; ७; ८, ४, २; ३, ६, ३, १; तै. १,  
१०, १, ११; कृषि ऐ. २, २; ५,

२७; ७, ३; तै. २, ८, २, ७; ३, ६, १,  
२; कृषि शा. ३, २, १, ३०; २, २२;  
६, ३, १५; ४, ३; ९, ४, ५; १२;  
४, १, १, १३; ५, १, १६; तै. २,  
४, २, ३; ४, २; ७, ५, २; ७, ५; ८,  
८, ७; ३, ७, ६, २, १; ८, १; २; ११,  
४; तै. १, १२, १; २, ५, १; ६,  
१; ४, ७, ३; १०, १, ९; तां. ६,  
१०, १३; १५, ४, ३; मं. १,  
२, १९; कुरुतु शा. ४, १, ५,  
१०; ११; जै. १८६; २०४;  
कृणुतु तै. ३, ३, ७, ७; तै. ४,  
३१, १; कुरुष्व शा. ६, ८, २, ३;  
कृणुष्व शा. ८, ६, ३, २२; तै. २,  
८, ४, ७; जै. १६८; गो. १, १, २८;  
कुरुतु शा. १, ४, १, ३९; ६, ४, ४;  
११; ८, २, ९; ४, १, ३, ४; ६, ७, ६;  
७, ४, १, १३; १०, ५, १, १; १४, ९,  
२, १३; तां. १०, १२, १; जै. २११;  
करोतु तै. २, १८, १; कृतु शा.  
७, २, ४, २७; कर्त्तु ऐ. ५, २,  
२; कृणुतु शा. ३, २, २, ७; २, ६,  
१, ३; ३, ७, ७, १३; मं. १, १, ६;  
२, १, १२; कृणुष्व शा. ११, ५, १,  
७; जै. २१२; कर्त्तु ऐ. ६,  
१; २१; शां. ३, ५; १२, ५; २९,  
१; शा. १, २, २, ९; ४, १, ३५;  
७, २, ९; ८, १, २९; ३, २, २, १५;  
३, ४, ३१; ८, ७, २, १६; १३, ८, १,  
२; १८; ३, ११; १४, २, २, ४६; ५,  
४, १; ७, ३, २; कर्त्तु शा. १, १,  
२, ५; ७, २, १, ४; ३, २, ६; ५, २,  
५; ८, ५, १, ७; ९, २, ३, ४; १३, ८,  
१, १०; ५. ४, ३; गो. २, ६, ३;  
कर्त्तुमहे तै. ८, १, १, कृणुवा-  
वहे शा. ११, ५, १, ६; कर्त्तु शा.  
१, २, १, २; कर्त्तुमहे ऐ. १, १४;  
शा. ३, ४, २, ४; ६, २, २४; ४, ४,  
३, ११; ८, ५, १, ३; ९, १, २, ३३;  
५, २, ११; जै. १७२; जैड. १, १६,

१,१<sup>३</sup>; करवाम श. १,८,२,५; ३,  
१८; ६,८,२,१<sup>३</sup>; करवाम श. ६,१,  
१,३; ७,४,१,३; १०,१,३,६; का.  
१, ४,१,१६; २,१,४,१<sup>३</sup>; तां. ६,  
५,१९; जै. ९; १४; ४८; कृगवाम  
मं. २,४,३; अकुरुत ऐ. ३, २७;  
३९; शां. २३,४; श. २, ५,२,११;  
१२; १३; ३,९,१,७; ८; १०; ११;  
१३; १५; १७; ४,३,१,११; ५,  
२,१,१८; ४,३,२,०; ६,३,१,३१;  
८,२,४, १६; ९,४,१,२; १०,१,  
४,१; ८; ९; ४,२,५-१८; २७; ६,  
५,१; ११,१,६,५; ११<sup>३</sup>; ५,२,१;  
१४, ४,३,१; ८<sup>३</sup>; का. १,५,१,९;  
१०; ११; तै. १,१,८,३; २,२,९,  
१; ३,१०,१; तैआ. ५, ११,१; ५;  
८,७,१; जै. ५; ८८; १८०; १९७;  
१९८; २१२; जैड. २, ४,२,११;  
४, ११, १, ८; १३; अकरोत्  
ऐ. ३, २०; ५,३२<sup>३</sup>; शां. ६, १;  
१५, ३; श. ६, १,३, १०-१७;  
७, ५,१,५<sup>३</sup>; ९,४,१,१२; अक-  
रोत् श. १, ७,३,७; ९; ३,१,३,  
१२; ५,४,३,२; ६,२, १,८; ९;  
३,१,१८; ५,१,५; ६,१ १९; २०;  
२१; ७,४,१; ७,१,१,७<sup>३</sup>; ८,४,२,  
३-१२; तै. १, ४, १,१; तां. ८,  
२,१०; ९,२,१४; १३,४,१; जै.  
३८<sup>३</sup>; १८३; १८६; जैड. १,३,  
२, ७<sup>३</sup>; ९; ३,१; ३<sup>३</sup>; ५<sup>३</sup>; गो. १,  
३,२<sup>३</sup>; अकृणोत् तै. २, ८,३,८;  
अकृणोत् श. १,४,५,३<sup>३</sup>; तै. ३,  
३, ७,७; अकुरुताम् ऐ. ४, ८<sup>३</sup>;  
तां. १४, ६, १०; अकुर्वत् ऐ. १,  
२३<sup>३</sup>; २,१९; ३६; ४,७; शां. ८,  
८; श. ७,१,२,४; २,३,५; ४,१,४;  
८,५,१,४; ९,२,१, १३; ११,१,  
६,२१-२३; ५,८,४; तै. १, ५,  
६,१; तैआ. १,९,६; अकुर्वत् श.  
१,२,५,११<sup>३</sup>; ६,१,११<sup>३</sup>; २,५,१,

१४; ३,४,३,४; ६,२,२४; ७,२,  
१,१७; ३,५; ८, ५,१,४; ६,१,  
१५; २१; ९,१,२, १३; १६; १७;  
१९; ३४; २,१,१३<sup>३</sup>; ५,२,४-७;  
११, १,६, २१<sup>३</sup>-२४<sup>३</sup>; १४,१,२,  
१०; २१; का. २, २,३, १०<sup>३</sup>; तै.  
१,४,१,३; ५,६,१; ९,४<sup>३</sup>; ३,९,  
२२,३; तां. ९,१, ३८; जै. १५;  
१३२; १७२; १७४; प. १, २;  
गो. २, २, ११<sup>३</sup>; अकुर्वन् ऐ. १,  
१४; २, ३१<sup>३</sup>; ३,२२; ४५<sup>३</sup>; ५,  
३२<sup>३</sup>; ६, ३२; ८, १२; श. १,  
६,४,१२; ७,२,१,४<sup>३</sup>; ३,२,६<sup>३</sup>;  
४,१,१३; ५,२,५<sup>३</sup>; ८, ५,१,७<sup>३</sup>;  
९,२,३,४<sup>३</sup>; ४४; १०,१,३,८; २,  
२,१; अकुर्वन् श. १, ५,३,२५;  
८,२, ११-१३; २,४,३, १२; ५,  
२,४; ६,१,३; २,२; ३,१,७,२९;  
६,१,१,३; ३,१,१८; ३,१०; २६;  
५,२,३-५; ४,१; ७,१,५; ७,२,  
१,१७; ३,२,१८; ४,१,४; ६; १३;  
८, ७, २, १९; ९,२, ३,३; ५१;  
१०, १,३,३; ६; ७; ४,३,५; ५,२,  
९; का. १, ३,२, ११; ६,१, २;  
२,१; तां. ८, ४,५; २०,१२,५;  
जै. ११; २२; ८०; २११; जैड. १,  
१८,५, २; ३; ४; प. ३,१; गो.  
२,६,१२; अकृण्वन् तै. ३, ६,९,  
१; मं. १,१,४<sup>३</sup>; अकरोः श ११,५,  
१,७; अकृणोः श. ४, ६,४,६;  
तै. ३,६,१०,१; जैड. ४, ३,१,१;  
अकृणुतम् मं. १, ७,५; अकरवम्  
श. १४, ७,२,२७<sup>३</sup>; तैआ. ८,९,  
१<sup>३</sup>; जैड. १, १, ५,२; अकुर्वी  
जै. १८६; अकुर्महि तां १०,१२,  
१; अकुर्म श. २, २,३, ७<sup>३</sup>; का.  
१,२,३,५<sup>३</sup>; जै. ९४; कुर्वीत् ऐ.  
१,५८; २,१<sup>३</sup>; ४,२; २०; ७,८;  
१२; ऐआ. ३, २,३; ४; शां. ४,  
१४; १०,१<sup>३</sup>; २<sup>३</sup>; १५,४; २७,६;

शांआ. ८,३; श. १, ६,२,१२;  
१२, ४,१,२; तैआ. १, ३२, १;  
कुर्वीत् श. १,२,५,१७; ३,५,१,  
२५<sup>३</sup>; ६,२, २४; ४,५,८,१३; ५,  
२,४,२०; ९,१,२, १४<sup>३</sup>; १०,४,  
१,१९; ११, ४,२,२०; ५,१,१७;  
८,६; ७,२,८; ३,१<sup>३</sup>; ३; ३<sup>३</sup>; १२,  
२,२,४; ४,१,११; १३, ३,५,२;  
१४, ७,२, २३; का. १, १,४,८;  
तै. १, ४,५,४<sup>३</sup>; ६,४<sup>३</sup>; ५,२,१<sup>३</sup>;  
५; ९; ३,९,१५,१; तैआ. ९,९,  
१; ११,५,११; जै. ३३; ४१-४५;  
६१; ६६-६९; ७०<sup>३</sup>; ७२; १२७;  
जैड. १,६,३,६; ३,४,३,१०; प.  
१,२; ५; गो. १, १,५; ६; ८; १०;  
११; ४, २०; ५, ११; २, १,३;  
२, ६; कुर्यात् ऐ. १, ४; ११<sup>३</sup>;  
२५<sup>३</sup>; २, १५; २२; २६; ३६;  
३, ३; ७; १०<sup>३</sup>; ११; ३२; ४६;  
५, १६; ६,९; २१; २६<sup>३</sup>; ३६; ७,  
१२; १७<sup>३</sup>; २२<sup>३</sup>; २६; ऐआ. १,१,  
१<sup>३</sup>; ३<sup>३</sup>; २,२; २, ३,६; ५,१,४;  
शां. १,४; ५; ३,४; ८; १०,३; १४,  
५; १६,१०; शांआ. ८,७; श. १,  
२,२,९; ९,१, १४; १८; २, १४;  
१५; १६; २,५,२,८; ४,२,३,११;  
६,१,२, ३१; ६,४,१४; ७,४,१,  
४५<sup>३</sup>; ९,४,४,१५<sup>३</sup>; ५,१, ४३<sup>३</sup>;  
का. १, २,२,२३<sup>३</sup>; ३,१,८; ४,२,  
९; ५,१, ६; २,१,१,३; २, १,९;  
तै. १, ५, ११, ४; ३, ११, ९,  
१; कुर्यात् श. १, १, १, १०;  
४, २४; २, २,९<sup>३</sup>; १०<sup>३</sup>; ५,१०;  
१४; ३,१,११; १६<sup>३</sup>; २,८; ९; ३,  
१८; ५,१६; ४,१,३; ३७; ५,१,३;  
२,२; ३,७; ८; १५; ६,१,१९; ३,  
४०; ४,२१<sup>३</sup>; ७,२,९; ३, १२<sup>३</sup>;  
१९; २७; ४,१०<sup>३</sup>; ८,१,२५; २९;  
२,५; ९,१, १४; १८<sup>३</sup>; २,२-४;  
१४; २३; २,१,४,३; ४; ६; ८; २७;

† 'अकर्व' इति लुङि लृप् स्यात् । Wh. Gr. 831 द्र. इति C. ।

२,३,११; १३; २७; ३,१,१४;  
 ४,१,१४; २,७; ३,७; १४; ४,२०;  
 ५,१,१४; २,१०; ३४; ६,१,४८;  
 ३, १,२,३; २,१,३६; २,५; ६;  
 १४; १५; ३,२२; ३,२,१८; ४,२२;  
 ३१; ४,१,५; ३,१२; ५,२,३; ६;  
 १,२९; ३,६; ७,२,४; ३,७,८,१,  
 ८,५,८; ९,३,११; ३०; ४,१,१,  
 २३; २७; २,१९; २,१,९; २,९;  
 ३,११; १८; ३,२,१३; ३,३; १०;  
 ५,११; ४,२,३; ८; ३,१०; ५,१६;  
 १९; ५,२,६; १३; ४,१४; ५,१,३,  
 ६; ११; १४; २,२,३; २०; ३,५,  
 २४; २५; ४,४,५; ५,१७; ५,२,३;  
 ४,१९; ३४; ५,१५; ६,१,२,३१;  
 ३९; २,१,१०; १३; ३९; २,४०;  
 ३,१, ४२; ५,२,९; १०; १९;  
 २२; ६,१, २२; २,९; ७,२,४; ४,  
 १५; ७,१,२,११; १५; २,१,१३;  
 ३,१,७; २,८; १७; ४,१, ४४;  
 ४५; ५,२,१०; ८,१,३,७; ४,१;  
 ४,४,९; १०; ५,३,८; ६,३,११;  
 १४; ७,१,१४; २४; ९,३,४,११;  
 १२; ४,४,१५; ५,१, ६१; २,९;  
 ११; १४; १०,२,३,६; १७; ४,३,  
 २१; ११,१,४,२; ५,४; २,४,९;  
 ४,२,१,२; ४; १३-१५; ५,२,९;  
 ४,१३; १४; ६,२; ७,२,४; ५;  
 १२,१,१,२-५; ४,१,४; ५; १०;  
 २,२; ७; ८; ९; ३,३; ७; ८; १०;  
 ४,४,६; ७; ५, १,१-४; ७; ८;  
 ९-११; १३-१७; २,२; ३; ५; ७,  
 २,१२; ३,१५; ८,१,६; ३,१८;  
 १३,२,२,१४; १५; ३,४,१; ४,३,  
 ११; ५,१,१४; १८; २,१०; ८,१,  
 २; ३; ४; ७; ८; ९; १०; १२;  
 १६; १८; १९; २,५; ३,१०; ११;  
 १२; ४,११; १४, ४,१,२७; ३,  
 ७; ८,१३, २; १५,८; का. १,१,  
 ४,२; ३; ४; ५; ७; २,३,९; ३,  
 १,८; २,१२; ४,१२; ५,१, ८; ३०;

६,१, ३०; २,१,३,२५; २,१,७;  
 ४,८; १३; तै. १, ३,१,२; ६; ४,  
 ७,३; ५,११, ४; ६,३, ५; १०, १;  
 ३,७,१,६; ९,१,४; ११,१; तैआ.  
 १,२६,७; तां. २, ३,३; ४; ९, ३;  
 १०, ३-५; १३, २; १६, ४; १७, ४;  
 ६, ६, १०; ७, ५; ९, १; ४; ६; १०;  
 १३; २४; १०, १; ४; ६; ९; १२; १४;  
 १५; १९; ७, १, ११; ६, १२; ८, १,  
 १; ३; ८; २, १; ३, ५; ७; ९; ८, १२;  
 १९; ९, २०; ९, १, २८; ३०; ३२;  
 ४, ३; ६, १; ९; १३, ४, १८; १९,  
 १, २; जै. ३५; ३६; ७५; १२९;  
 १३०; २११; जैड. १, १, ७, २; २,  
 ५, १, ५; ३, १, ५, ५; ४, ४, २-४;  
 सा. २, १, ५; २, ३; ५, ३; ३, १, ३;  
 ४; ३, २; ४, ९-११; ६, ८; ९; ७, ९;  
 सं. २; प. २, ७; ८; ३, ८; गो.  
 १, ३, २१; २, १, १५; २, ८; ३, ३;  
 ४, १५; ६, ३; १२; १६; कुर्वीर  
 शां. २५, १५; तै. १, २, ५, ३; ४, ६,  
 ७; जै. १६४; कुर्वी. ऐ. १, १४; ३,  
 ३१; ४, २; ६, ५; २; ७, २; शां. ६,  
 ११; ९, ४; १९, १०; २५, ४; ५; ६;  
 २६, ९; शांआ. १, ५; शा. १, ८,  
 ३, १०; १३, ५, १, २; कुर्वी. सा. ३, ८,  
 २, २०; ३, १०; ११, ५, ७, १०; १२,  
 ५, १, १३; १३, ५, ३, ९; तां. ५,  
 ६, ३; ९, ७, ११; ८, २; १३, ९, १६;  
 १५, ९, ३; १५; १८, १०, ८; २३, २,  
 २; २४, १४, २; प. १, ५; ४, ३; गो.  
 २, ३, २२; ६, २; ५; कुर्वी. तै. ३,  
 १०, ११, ३; कुर्वीत शा. ४, १, ३, ४;  
 कुर्वीय शा. ४, १, ४, १; ११,  
 ५, ३, ८-१२; १४, ४, २, ३०;  
 गो. १, १, ५; ६; ८; १०; ११;  
 कुर्वीम शा. ९, ४, ४, १५; १४, ५,  
 ४, ३; ७, ३, ४; तां. ६, ५, १५;  
 कुर्वीमहि शा. ८, ५, १, २; ९, १, २,  
 ३३; ११, १, ६, २१-२४; कुर्वीम  
 शा. १, ५, ३, २४; अकृत शा. १,

९, १, ९; १०; ११; ११, ४, २, ४;  
 तै. ३, ५, १०, २-४; जै. १४७;  
 १६३; सं. २, २, ११; अकृत जै. ७६;  
 ८७; १९४; २०३; अकृत ऐ. ३, २२;  
 तै. २, ४, ४, ९; अकृत शा. २, ४,  
 १, १४; १४, ९, ४, २७; तै. ३, ७, १०,  
 १; अकृत शा. ३, १, २, २१; ११, ४,  
 २, १; ९; १३; अकार्षीति गो. १, ३,  
 ४; कार्षीति गो. १, ३, ४; अकृत  
 ऐ. १, २३; २, २३; तै. ३, ५, १०, ४;  
 तां. २३, १६, ५; जै. १३२; अकृता  
 शा. ११, ६, ३, ३; १४, ६, ९, १९;  
 अकृतात्म तै. ३, ५, १०, ३; अकृत  
 गो. २, २, १४; अकृत ऐ. ६, १८; शा.  
 २, ५, २, २९; ७, १, १, ५; तै. १,  
 ६, ५, ५; अकृत शा. ११, २, ३, ७;  
 का. १, ५, १, २६; तै. १, २, १,  
 १६; ६, ७; २, ५, ४, १; ८, ८,  
 ११; अकार्षी. शा. १०, ५, ५,  
 ३; गो. १, ३, ११; अकर: शा.  
 ६, ३, ३, १४; अक: ऐ. १,  
 १३; ३०; २, ३८; ३, ३३; ६, २४;  
 ७, ९; शां. २१, ४; २२, ४; शा. ४,  
 ४, ५, ५; ६, ३, ३, १४; ९,  
 २, ३, २१; ११, ७, २, २; १२, ९,  
 ३, १३; १४, २, १, १५; ९, ४, २८;  
 तै. १, ७, ५, १; ३; ४; ५; ८, ५; ८,  
 २, ४; ३, ३; २, १, १, २; ३, ३;  
 ७, ८; ३, २, ८, ५; ९, ११; ३, ३, १;  
 ७, ३, ६; ७; ८, ३; ८, २, २; तैआ.  
 ४, ८, २; ५, ३, ९; ७, ५; ८, १; ५;  
 तां. १२, १३; ११; १३, ६, १०;  
 २१, १०, ११; २२, ९, ५; जै.  
 १९८; जैड. १, १, ५, १; ३,  
 ३, ६; ६, २, ९; ३, ४, ३, ४; प. २,  
 ९; अकृत शांआ. १, ६; अकृषि  
 जै. ४१; अकृत ऐ. ७, १८; शा.  
 ११, २, ३, ७; तां. २४, १८, ५;  
 अकृत शा. १, ७, ३, १९; ४, १,  
 ५, ४; अकृत शा. १४, ९, ४, २४;  
 तै. २, २, १०, ३; ३, ७, १०, ३;

तां. १, ३, ७; अकारिप्यम् तै. ३, ७, ५, ५;  
 तैआ. १०, २४, १; २५, १; गो. १,  
 ३, १२; अकारिप्यम् ऐ. ६, ३६;  
 ७, ३३; श. १३, २, ९, ९; तै. ३,  
 ९, ७, ४; तां. १, ६, १७; सा. १,  
 ५, ५; मं. १, ८, ७; प. १, ४;  
 गो. २, ६, १६; अकर्म ऐ. ५, २४; तै.  
 ३, ५, १२, २; जैउ. १, १८, ४, १३;  
 कर्म शां. २४, ५; अकरिप्यम् ऐ.  
 ६, ३३; शां. ३०, ५; गो. २,  
 ६, १३.  
 क्रियते ऐ. १, ८; १५; २५;  
 २८; २, ७; २६; ३, २; ११;  
 १५; ४७; ४८; ४, २६; ३०; ५,  
 २१; ३३; ऐआ. १, १, ३; २, १;  
 २; ४; ४, २; ५, ३; शां. ३, ६; ७;  
 ८; ९; ५, ७; ८; ६, १४; ८, ६; ७;  
 १५, २; १६, ७; १८, २; २५, ११;  
 १४; २६, ३; ९; २७, २; २९, १; ३;  
 ४; ५; श. १, २, १, १; २, ५; ५, १९;  
 ३, ३, १८; ४, ४, २; १५; ५, १, २;  
 ६, २, ६; ७, २, ८; ९, ३, ४; २, ४,  
 ४, २५; ५, २, २३; २५; ४६; ३, २,  
 ३, २१; ४, ३, १२; ४, १७; १८; १९;  
 २०; ४, ६, २, १; ५, २, २, १८; ३, ३,  
 १५; ४, ४, २४; ७, ४, १, ४; ५, १,  
 १२; ८, १, ३, ४; ९, ४, ४, १; १०,  
 ४, १, १६; ३, १३; १९; ५, ३, ३-७;  
 ९; ११; ११, २, ७, १-५; ५, ८, ७;  
 १२, ३, ३, १४; ४, ४, ७; ९, ३, १०;  
 ११; १२; १३, १, २, १; ३, ३, ६; ५,  
 १, ७; का. १, ५, १, २१; २३; २,  
 १, ४, १; २, ३, १८; तै. १, २, ६,  
 २; ३; ४, ४, ७; ६, ६, ५; ३, २, ९, ८;  
 ३, ६, ४; ८, ११; ७, ११, ५; ८, ३,  
 २; ९, १७, ५; तैआ. १, २७, ४;  
 ६, ११, २; क्रियते श. १, १, १,  
 १८; २०; २२; २, १, १; २, ५, ५,  
 ५; ३, १, १८; ४, १, १; ४, २; ५,  
 १२; ५, ३, १५; ६, ३, २३; २६;  
 २७; ७, ३, ८; १३; ८, १, ३४; ९,

२, ६; १४; २१; २२; २, १, १, १३;  
 ४, ४, ६-१०; २०; ५, १, १४; ६,  
 ३, ९; ३, २, २, २१; ५, १, २०; ३,  
 १६; ७, १, २३; ८, ४, २; ७; ५,  
 ११; ९, २, ८; ९; ३, ७; ४, १, १, ८;  
 १०; १२; १६; ४, २, १; १०; १५;  
 १८; ५, २, १; ७, ५; ८, १; १०, १;  
 ६, ७, १९; ९, ७; ५, १, ३, २;  
 ५, १; २, २, १८; ५, ८; ३, २, १५;  
 ५, २६; ४, ४, २४; ५, ५, ९; ६, ३,  
 १, २७; ३३; ४१; ४, १, ५; ४, १९;  
 ५, २, २२; ७, १, १४; ८, २, ६; ७,  
 २, १, ४; २, ५; ३, २, ६; ५, २, ५;  
 ८, ५, १, ७; ९, ५, १, २६; १०, १,  
 ४, १४; ४, ३, १९; ११, १, २, ६; ३,  
 २; २, ७, ३२; १२, ४, ४, ६; ७;  
 ७, २, १६; ८, ३, २०; ९, २, ३; १३,  
 ५, १, ७; १४, १, १, ३३; २, ६; ४,  
 १६; २, २, ६; ७; का. १, ३, ४, ४;  
 ५; ६; ४, ३, ७; ९; १२; २, १, १,  
 १३; १४; २, ३; ४, १; २, ४, १५; तै.  
 १, २, ६, २; ३, १, ३; ७; १०, २;  
 ४, ९, १; ६, ६, ५; ३, ९, १५, २;  
 १०, ११, २; १२, ५, ११; तैआ. ५,  
 ३, ९; तां. ४, ६, २०; ५, ३, ५, ५,  
 ९; १७; २१; ६, ९; ६, ४, ४; ५; १२;  
 ६, १२; ७, ३, ११; १८; ८, ८, १०;  
 ९, ३, १०; ११; १०, ४, ७; १२, ८;  
 ९; ११, ५, १७; ११, ७; १०; १२,  
 ५, २३; ६, २; १०, ३; १३, ५, १५;  
 ६, ७; १०, १३; १४; १४, ३, १९;  
 ९, २१; ३२; १०, ९; ११, १९; २६;  
 १२, १; १५, १०, ११; १६, ५, २५;  
 ११, १६; १७, १, ४; १८, ७, ६;  
 ११, ९; १९, ३, ५; ९; २०, १६, ७;  
 २१, ९, १४; जै. १०७; १३१;  
 १४७; १६५; १६८; १७१; १७३;  
 २००; २०५; जैउ. २, ५, ३, ६; ३,  
 ६, ६, २; ३; सं. ३; प. १, ५-७;  
 गो. १, १, १५; २, १५; २, १, १२;  
 १७; २५; २६; ५, ८; क्रियते ऐ. ८,

१; २; श. १, ८, १, ३६; तै. २,  
 ७, १८, ४; तां. १८, ११, १; २०,  
 २, ३; क्रियन्ते ऐ. १, ९; ३, ४६-  
 ४८; शां. २, ७; २५, १२; श. १,  
 ३, १, २६; ५, ३, २३; १०, १, २, ५;  
 २, ६, १२; ११, ७, २, १; १३, ३, २,  
 २; ३, २; क्रियन्ते श. १०, ३, १,  
 १; तै. १, २, ४, २; ६, ५; तां. ४,  
 २, १४; १२, ९, ६; ११, ७; १३, ३,  
 ४; ५, ७; ९, ६; १७; ११, ७; १४,  
 ३, ५; ५, ७; १०; ९, ५; २७; ११, ५;  
 ६; १५, ३; ४, ५, ५; ६; १६, ५, २५;  
 १९, १०, १३; ११, ९; २५, १५, १;  
 जैउ. ४, ८, २, २; क्रियाते श.  
 १३, ५, १, ७; तै. १, ३, १०, १;  
 ३, ३, ३, ४; तैआ. ५, ७, ५;  
 अक्रियत श. ४, ६, ७, ५; १०, २,  
 २, २; अक्रियत श. १०, ५, ३,  
 ३-७; ९; ११; क्रियेत श. ३, २, ३,  
 २१; क्रियेत श. ३, २, ३, २१; तै.  
 १, ५, ११, ४; प. १, ५; क्रियेरन्  
 ऐ. ६, ३१; जैउ. ४, ८, २, २; गो.  
 २, ६, ९; क्रियासम् मं. १, ८, ७;  
 क्रियासम् श. २, ३, ४, २१;  
 अकारि ऐआ. ५, ३, १.  
 कारयते ऐ. ३, ४६; कारयति शांआ.  
 ५, ८; कारयन्ति ऐआ. ५, १, ५;  
 जैउ. १, ३, ४, ३; कारयेत जैउ.  
 २, ५, ३, ९; कारयेत शां. १८,  
 १२; सा. २, २, १; ३; ३, ३-५;  
 ६, १०; ७, १२; ८, ५; अकारिप्यः  
 जैउ. १, १, ५, २.  
 चिकीर्षति श. २, २, ३, १६; ५, २,  
 ३, ४; ५, ४; ८; १२; चिकीर्षात् जै.  
 १४; अचिकीर्षन् जै. २१; चिकी-  
 र्षेत् श. १, ९, २, २३; ३, १०; ३, ७,  
 ३, ७; चिकीर्षेत् श. २, ३, २, ८; ३,  
 ६, २, १४; १५; ४, ५, १९; का. १,  
 १, ४, ३; अचिकीर्षीः श. ३, ४, ३, ६.  
 कर-करणीय-करत्-करिष्ठ-करि-  
 प्यत्-कर्तव्य-कर्तव्य-कर्तुम्,



कर्त्-कार्य-कृत्वत्, कृवाण- गद्र-  
 कृत्वत्- -ण्वतः श. १२, ४, १, ९;  
 -ण्वन् शंआ. १२, २, ७; श. ६, ३,  
 २, ८; तै. २, ५, ८, ८; १२; ३, ९,  
 ४, ३; -ण्वन्तः तै. ३, ७, ४, १३.  
 कृत्वती- -ती ऐ. ५, २७; ७, ३;  
 तै. १, ४, ३, १, २; ३, १, २, ६.  
 कृत्वानु, ना- -नः ऐ. ५, १८; शंआ.  
 २६, १२; तै. २, ४, २, ५; जैड. १,  
 १४, ३, ६; ८; -ना श. ८, ६, ३, २२;  
 -नासः तै. २, ५, ८, १०; -ने तै.  
 ३, ६, २, २.  
 कृत्, ता- -तः ऐ. १, २८; शंआ. १८,  
 ११; शंआ. १, १; श. ४, १, १,  
 २२; १४, ९, ४, २२; का. १, ३,  
 ३, ४; तै. १, ५, ८, ३; २, ५, ५, ५;  
 तैआ. ३, १२, ५; -तम् ऐ. १,  
 २२; ३०; २, ३८; ५, १; १२; १५;  
 २०; ६, ३; ७, १५; १७; ८, ७; ८;  
 ऐआ. २, १, ३; ३, २, ४; शंआ. ९,  
 ६; १९, ८; शंआ. १२, ५;  
 श. २, २, २, १७; ५, ४, १०; ४,  
 ३, २, २; ६, ४, ५; ८, १७; ५, ४, ३,  
 १२; ६, २, २, ११; २७; ६, १, ३;  
 ८, १, २; ७, ४, १, ३५; ८, १, २, ९;  
 ४, ४, ११; ७, ४, १०; ९, ५, १, २४;  
 २५; २६; १२, ३, ३, २; १४, ४, ३,  
 २६; का. १, २, ३, १३; ५, ३, १०;  
 तै. १, ५, ११, १; २, ४, २, २; ३, ६, १,  
 ४; ७, १२, ४; ८, ५, ४; ३, ७, ८, ३;  
 तैआ. २, ६, २; ६, ९, २; १०, १, ८;  
 १२; जै. ८३; १०२; २०६; जैड.  
 १, १, ७, ५; १३, १, ३; २, १, २, ८;  
 ५, १, ५; मं. १, ८, ७; गो. १, १,  
 ५; ६; ८; १०; ११; ३२; २, ६, ११;

-तस्य शंआ. २६, ४; तै. २, ४, ४,  
 २; तां. १६, १६, ३; -ता श. ६, ६, २,  
 ६; ७, ४, २, १७; १३, ८, ३, १;  
 १४, ६, ९, ३२; तै. १, ८, १०, ३;  
 ३, २, २, २; तां. १८, ११, ९; १०;  
 जै. १४९; -ताः श. १३, ८, ३, ६;  
 १४, १, २, ९; २, २, ५३; तैआ. ३,  
 १२, ३; -तात् तैआ. २, ३, १; -तान्  
 ऐ. ३, ३८; शंआ. २५, ९; श. ६, २,  
 १, ६; -तानि ऐआ. ५, २, ३; श.  
 ९, ५, १, ४२; जै. १४; सा. ३,  
 ५, ५-७; गो. १, २, २३; -तान्  
 तै. २, ४, २, ४; -ताय श. ३, २,  
 ४, १३; तै. ३, ४, १६, १; -ते श.  
 ६, ७, ४, १३; ७, २, २, ५; जै.  
 १८; -तेन श. १३, ३, २, १; तै ३,  
 ९, ९, १; तां. १६, ९, ४.  
 कृत्-कर्मन्- -र्मा श. १, ७, २, ५;  
 -र्माड् श. २, २, ३, १७; का.  
 १, २, ३, १३.  
 कृत्-कृत्य- -त्यः ऐआ. २, ५, १.  
 कृत्-तर- -म् श. ४, ६, ९, ११.  
 कृत्-पर्व- -र्वे प. ४, ६.  
 कृत्-ब्रह्मन्- -ह्या तै. २, ८, ५, २.  
 कृत्-यजुस्- -जुः तै. १, ३, १, ४.  
 कृत्-वेश- -शः जै. १९६.  
 कृत्-स्त्रोम- -मः तां. १६, ९, ४;  
 १६, ३.  
 कृता(-तऽअ)-कृत- -तः गो. १,  
 ५, २४; -ते श. १४, ७, २, २७.  
 कृता(-तऽअ)-कृत्, रा- -रः श. १,  
 ४, ५, ११; ६, ३, ३४; २, ५, २, ३४;  
 का. १, ५, १, २०; -रम् ४, १, ९;  
 -रा श. १, ४, ५, ९; ११; -राम्  
 श. २, ५, २, ३४; ४, ३, ३, १०; ९,

३, १, १७; ४, ३, ९; १३, २, २, १५;  
 का. १, ५, १, ३०.  
 कृता(-तऽअ)-नुवाद- -दः तां.  
 १५, ५, १७.  
 कृता(-तऽअ)-न्- -म् श. १३, ४,  
 २, १७; गो. २, ३, १९.  
 कृति- -तिः श. १०, ५, ३, ३-७; ९;  
 ११; तैआ. १, ९, ३; -तिम् ऐ. २,  
 ३७.  
 कृत्या- -त्यया तै. २, ४, ४, २; -त्यया-  
 ऽइव श. २, ४, ३, २; १२; का. १,  
 ३, २, २; ११; -त्याः शंआ. १, ४,  
 ३, २, २; ११; -त्याम् श. ३, ५, ४, २; ३; १०;  
 ११; १२; १३; १४; १३, ८, ४, ४;  
 का. १, ३, २, २; ११; तै. २, ४, २,  
 ४; तैआ. १, २८, १; २, ४, १;  
 -त्याम् ऽइव श. २, ४, ३, १२;  
 कृत्या-रूप- -पः श. ४, १, ५, १;  
 ५; ९; -पम् श. ४, १, ५, २.  
 कृत्तु- -त्तुः तै. २, ४, ७, ६.  
 कृत्रिम- -म् गो. १, २, ११.  
 कृत्वस् (: ) ऐ. २, ३३; ८, ९; शंआ.  
 २, ११; श. १, २, ५, १२; १३;  
 ३, २, ७; ९; ११-१४; १६; १८;  
 २, ४, २, २४; ३, १०; ६, १, १३;  
 ४२; ३, १, ३, १७; २, १, ४९; २,  
 ७; ४, ८; ३, १, ५; २, १७; ३, ५; ४,  
 १७; ४, १, १४; ४, ७; ८; ८, ३, ७;  
 ९, ४, ११; १९; ४, १, १, ८; १०;  
 १२; १४; १५; १६; २, २, ११; ३,  
 ६; ५, २, २, १५; ६, १, ३, ६; ३, ३,  
 २४; ७, ३, ६; ८, २, ५; ७, १, १, ३३;  
 ३, २, १९; ५, २, ९; १०; ८, १, १, २;  
 ४, १०; ६, ३, १२; ७, ४, ९; ९, १,  
 १, २; ४०; ४१; २, २; ८; ३, १, ८;

† 'कृत्' इत्यस्य शक्ति रूपमभ्यर्हितैः संभाव्यते (तु. Giv. ऋ. ३, १८, ४, प्रश्न. तदुपरि भाष्यकृता-  
 मपलक्षणं सन्मुद्धिपरं व्याख्यानं च) । पाणिनीयानुशासनतः (५, ४, १७) प्रत्ययमात्रतया व्याख्यातस्य 'कृत्वसुचः'  
 सौवरस्थितिदत्तावधानैरतः पृथक्त्वं लोकविपयत्वं च (तु. अ. ११, २, ९, उपरि मुद्रितानि च स्थलानि द्र.) । पूर्वया  
 नंखनयैरुपदत्तेऽपि (तु. अष्टकृत्यः अ. ११, २, ९; नवकृत्यः तै. ३, ९, ६, ३; चतुष्कृत्यः, दशकृत्यः पञ्चकृत्यः, षट्कृत्यः,  
 तै. २, ३, ६, १-४, द्र) अन्तस्वरभावाद् उद्देश्यमाणकरोतिधातुस्वरमद्भावाच्च संख्यावचनानां 'कृत्' इत्यनेन  
 समासः । समस्तस्य शक्ति रूपं चेत्येव मतं दृढं भवति ।

१०, २, ३, ७; १२, ३, २,  
 ५; ७; ८; ४, ३, २; १३, २, ८, ५;  
 १४, २, १, १४; ३, १, २५; का. १,  
 ३, २, १०; ६, १, १०; तै. १, ६, ९,  
 ३; तै. २, ३, २, १; तैआ. ४, २८, १;  
 ५, ६, २; ११, ३; तां. १२, १०, ८;  
 जै. १०३<sup>२</sup>. गो. १, ५, ५.  
 कृत्वा ऐ. १, ३<sup>३</sup>; ३०; ३, ४; ३५; ५,  
 ३४; ६, १२; ३५; ७, ३; ४; ८, ९;  
 ऐआ. ५, ३, ३; शां. ६, १; २३, ४<sup>३</sup>;  
 २६, ३; शांआ. १, ७, ९, ८; १२,  
 ७; श. १, १, ३, ७; २, ४, ५; ७, २,  
 १२; ८, १, ४०<sup>३</sup>; २, १, २, १६; ४,  
 ५; २, ३, १२; १३; ४, २, ३; ६; ५,  
 २, १४; २९<sup>३</sup>; ३५; ३८; ३, २<sup>३</sup>; ६; ४,  
 ८; ३, १, १, ११; ६, ३, ८<sup>३</sup>; १८;  
 ७, ३, १३; ४, १; ८, २, २८; ३, १८;  
 १९; ३७; ५, २, १, ८; २, २०<sup>३</sup>; ४, ४,  
 २१; ६, १, २, ३५<sup>३</sup>; २, २, २८; ४, ३,  
 ८; ५, १, ९<sup>३</sup>; २, ३<sup>३</sup>; ४<sup>३</sup>; ५<sup>३</sup>; ६<sup>३</sup>;  
 ११<sup>३</sup>; १३; १४<sup>३</sup>; १६<sup>३</sup>; २०<sup>३</sup>; २१<sup>३</sup>; ६,  
 १, ७; ९, २, ११; ३, ५; ६; ११<sup>३</sup>; ७,  
 २, ६; ११; ३, ११; ७, २, १, ८; ३, २,  
 ५; ६; १७; ४, २, १६<sup>३</sup>; ५, १, ५; १२<sup>३</sup>;  
 २८; ८, २, १, ४; १४; ३, २, ११; ४,  
 २, २<sup>३</sup>; ३-१२; ५, २, १७; ६, १,  
 १०<sup>३</sup>; ९, २, ३, ३४; ३, १, २४; ४, १,  
 १५; ५, १, १८; १९; ५३; २, ११;  
 १४; १०, १, ३, ७; १०; ११; ४, १,  
 ३; १४; २०; ११, १, ४, ३; २, ७,  
 १९; ७, २, ६; १२, ४, २, १; ५, २,  
 ५; ७, १, १, ८, १, ५; १९; ३, १; ९,  
 १, १२-१७; १३, ३, ४, १; ५, ४;  
 ५, ३, ४; ८, २, ९; ३, १३; १४, १,  
 १, ३२; २, ८; ६, ८, २<sup>३</sup>; ९, १, ३;  
 का. १, १, १, ७<sup>३</sup>; २, १०; ४, ४; २,  
 ३, १०; ११; ३, ३, ३; ६; ४, १४<sup>३</sup>;  
 ५, १, १२; २६; २, २<sup>३</sup>; ५; ३, ८; तै.  
 १, १, ३, ३; ५; ९; २, १, ५; ४, ७, १;  
 ५, ६, ५; ६; ९, ३<sup>३</sup>; ६, ९, ८; १०, ५;

२, १, ३, ९; २, ५, ४; १०, ३; ३, २,  
 ५, ६; ६, २; ९, १३; ३, ३, २; ६, २;  
 ९, ३; १०, ४; ७, २, २-५; ४, ८;  
 १७; ८, १२, २; ९, ११, १; १५, ३;  
 १०, ९, १२; १२, ६, १; ६; ७, १; ५;  
 ८, १; ३; तैआ. २, ५, २; ११, १<sup>३</sup>;  
 ३, १२, ७; तां. ५, १, १२; ६, ६,  
 २; ३; ७, २, १; ८, ८, ४; ९, १, ३५;  
 १०, २, १; १२, १३, १२; १४, १,  
 २; १३; ३, १०; १६, ४, १; १२, ४;  
 १३, १; १७, ७, १; जै. १५; १८<sup>३</sup>;  
 ४४; ५०; ५५; ७५<sup>३</sup>; ८६<sup>३</sup>; ११६;  
 १२५; १२९; १४०<sup>३</sup>; १५१;  
 २०३<sup>३</sup>; जैठ. १, ८, ३, १; ३, ३, ३,  
 १०; सा. १, ५, १४; २, ४, ९; ५,  
 ३; ४; ६, १०; १४; ३, ४, २<sup>३</sup>; ६,  
 ११; ७, ९; ९, १; सं. २, ३, १७;  
 प. १, ६; ३, ९; ५, १; गो. १, १,  
 १४; २९<sup>३</sup>; २, ७; ३, ११; १२; २०;  
 २३; २, २, ४; ५, ६.  
 कृत्वाय श. ६, ५, २, २१<sup>३</sup>.  
 कृत्वाी तै. ३, ६, ११, ३.  
 कृत्व्या- स्व्यः तां. १४, ९, ४.  
 कृदन्त-क्रियमाण-चकृवस्-अद्र.  
 कृकर-स् सा. २, ६, १४.  
 कृकलास-सस्य श. १४, ४, ३, २२.  
 कृच्छ-च्छम् सा. १, ६, २; ५; ७, २;  
 ९; ८, १; २; ४;-च्छात् ऐ. ४, ४;  
 -च्छान् सा. १, २, १; १०; ३, १; ६,  
 ४; ८; ७, ९; १२.  
 कृच्छ्रा(-च्छऽअ-)ति-कृच्छ-च्छः सा.  
 १, २, ८.  
 √कृत्वा, कृत्तन्ति. ऐ. २, ७; अकृत्तव  
 जै. १९०.  
 कृत्वताम् तै. ३, ७, ५, ६.  
 अचीकृतः तै. २, ४, २, २.  
 कृत्तिका-काः श. २, १, २, १; २;  
 का. १, १, २, १; तै. १, १, २, १<sup>३</sup>;  
 ५, १, १; ३, ७; ३, १, १, १;-काभिः  
 तै. ३, १, १, १;-काभ्यः तै. ३,

१, ४, १<sup>३</sup>; -कासु श. २, १, २, १<sup>३</sup>;  
 २; ३; ४<sup>३</sup>; का. १, १, २, १<sup>३</sup>; २; तै.  
 १, १, २, १<sup>३</sup>.  
 कृत्तिका(-काऽअ-)ञि-ञिः श.  
 १३, ४, २, ४<sup>३</sup>.  
 कृत्ति-वासस्-त्ताः श. २, ६, २, १७<sup>३</sup>;  
 का. १, ६, २, ८.  
 कृत्त्य(-त्तिऽअ-)धीवास-सः तै. ३,  
 ९, २०; २;-से तै. ३, ९, २०, १;  
 -सेन तै. ३, ९, २०, २.  
 √कृत्वा, कृत्तन्ति. ऐ. २, १, २, १९; अकृ-  
 त्तन् तां. १, ८, ९; सं. १, १, ५.  
 कृत्स्न,त्स्ना-त्स्नः ऐ. ५, २५; ८, ४;  
 ऐआ. २, ३, ५<sup>३</sup>; शां. १८, ८;  
 २५, १४; श. ३, ८, ३, ३७; ९, ४,  
 १३<sup>३</sup>; ६, १, १, १५<sup>३</sup>; ७, ५, १, ३५;  
 ८, १, ४, ३; ५<sup>३</sup>; २, ४, १७; ४, ४, ४;  
 ६, १, १२; २१; ७, २, ३; ९, ५, १,  
 ५२<sup>३</sup>; १०, ४, २, २६; २९; ५, २, ८;  
 ११, ५, ४, १५; १२, ८, ३, ३१; १४,  
 १, १, १८; २०; २१; ७, ३, १३<sup>३</sup>; का.  
 १, १, ४, २६; जै. १४७<sup>३</sup>; गो. २,  
 ४, ६;-त्स्नम् ऐ. ५, २५; ८, ४;  
 शां. १४, २; ३०, ४; शांआ. ८,  
 १०<sup>३</sup>; श. १, ३, ५, १५; ८, ३, १६;  
 २, १, १, ५; २, १, १५; ३, ५, २,  
 १५-१७; ८, १, ५; २, १७; ३, १;  
 २; १२; ३; ९, ४, २; ४, २, १, ११;  
 ५, ६, ५<sup>३</sup>; ७, ५; ५, १, ४, ५; २, १<sup>३</sup>;  
 १०; ५, ४, १८; १९; २२; २८; ६,  
 २, २, ११; ५, ३, ७; ८, १, ४; ७, १,  
 २, ६; ११; २, ४, २५<sup>३</sup>; ३०; ३, १,  
 ४२; ८, १, २, ११<sup>३</sup>; ५, २, २<sup>३</sup>; ९,  
 १, २, ३४; २, २, ७<sup>३</sup>; ३, २, २<sup>३</sup>; १०,  
 १, ३, ९; ४, ४, ४; ११, २, १, २; ५,  
 ४, १५; १३, १, ७, ४; ४, ४, ११; ६,  
 २, ३; ७, १, २; १४, १, २, ३-६;  
 ९; १०<sup>३</sup>; ११; १३; १८-२१; ३, १;  
 ९; ११; १५; २४; २५; २, २, ५३;  
 ३, १, २; ३; ५; ७; का. १, १, १, ३;

† 'कृत्वः' इति मुपा. अपभ्रष्ट एव तु. = क्र. ९, ७६, १। † छेदने तुदा.। † वैद्येने रुधा.।

२, १, १०; तैआ. १, २, ३; जै.  
५५<sup>३</sup>; ६२; १४७; १६७; १६८;  
जैउ. ३, १, १, १३; १९; -स्त्रस्य श.  
१३, १, ७, ४; ६, २, ३; ७, १, २; तै.  
३, ८, १४, ६; जै. ६२; १६७<sup>३</sup>; -स्त्रा  
शां. १०, ६; श. ५, १, ३, ५; ६, १, १,  
१५; ९, ५, २, ११; १०, १, ३, १०;  
११; ४, ३, २३; जैउ. ३, १, १, १;  
गो. २, २, १७; -स्त्रा: श. ८, ६,  
१, २, १; -स्त्रान् श. ७, ५, २, ४३;  
-स्त्रानि शां. २, १; -स्त्राम् श.  
१, ३, ५, १५; ४, ३, २, १०; ११; ५,  
८, १२; ११, ५, ४, १५; जै. १६५;  
-त्स्ने शां. १७, ४; -त्स्नेन श.  
३, २, ४, ८; १४; जै. १६८.  
कृत्स्न-तर- -रम् ऐआ. १, ३, ५.  
कृत्स्न-ता- -ता श. १४, ४, २, ३०;  
-तायै शां. २, १; १७, ४; श.  
७, ४, २, १३; ८, ६, १, १२; ७, २,  
३; ९, ५, १, ३८; १०, ५, २, ८; ११,  
५, ९, २; का. २, १, ३, ८; जै. १६५.  
कृत्स्न-त्व- -त्वाय जै. १४४.  
कृत्स्न-वृत्त- -म् श. ३, ८, ३, ३७.  
कृद-(-त्स्न-)-न्त- -म् गो. १, १, २६.  
कृदरा- -म् श. १३, २, २, १४; तै.  
३, ९, ४, ८.  
कृन्तत्र(√१कृत्)- -त्रम् ऐ. ५, १६;  
-त्राणि जै. १२२; -त्रे गो. २,  
३, ११; -त्रेषु शां. ११, ५.  
√कृप्, कृपयसे जै. १००; कृपयध्वे  
जै. १५६<sup>३</sup>; कृपयाञ्चक्रे जै. १००;  
कृपयथा: जै. १००.  
कृपण- -ण: श. १४, ६, ८, १०; -गम्  
ऐ. ७, १३; श. ११, ४, २, ५; ९<sup>३</sup>.  
कृपण-तम- -म: जै. १४४.  
कृपण-न्ता- -ताम्इव जै. १४४.  
कृपयमाण- -णा: जै. १५६.  
कृपा- -पा श. ३, ३, २, १२; ९, १,

२, ३०; तां. ६, ९, २५.  
कृमि=कृमि- अद्र.  
कृमुक- -क: श. ६, ६, २, ११<sup>३</sup>.  
कृवि- -विम् सा. १, ४, ४.  
√कृश्, कृश्यति तां. ५, १, ७; कृश्यन्ति  
श. ११, १, ६, ३४.  
कशयैयु: शां. १८, १२.  
कृश- -श: ऐ. ३, ४९<sup>३</sup>; श. ३, ८,  
४, ५; -श:इव श. १, ६, ४, ४;  
१०, ४, १, १८; -शम् तै. २, ८,  
८, १२; -शा: तां. २४, १८, ७.  
कृश-पशु- -शु श. ११, ४, २,  
१८.  
कृशित- -त:इव ऐ. २, ३.  
कृश्यत्- -श्यत:श. ११, १, ६, ३४<sup>३</sup>; तै.  
१, २, ६, ३; -श्यन्ति तां. ५, १, ६;  
कृशन- -न मं. १, ६, २२; -नै: तै.  
२, ८, ६, १.  
कृशानु- -नु: ऐ. ३, २६; तां. १, ४,  
२; तैआ. १, ९, ३; -नो श. ३,  
३, ३, ११; तां. १, ७, ८.  
√कृष्, कृषति श. ७, २, २, ९; १२; १३;  
१४; १५; १६; १९; १३, ८, २, ६;  
७<sup>३</sup>; कृषति श. ७, २, ४, २; कर्षन्ते  
ऐ. ८, ११; कृषन्ते तै. १, ८, ४, २;  
कृषलु तैआ. ६, ६, २; अकर्षत्  
श. ७, ४, १, ३; अकर्षत् श. ७,  
४, १, ४१.  
अचर्कषु: तै. २, ४, ८, ७.  
कृषत्- -न्त: श. १, ६, १, ३.  
कृषमा (ण→)णा- -णा: तै. १, ५,  
१, ३.  
कृषि- -यि: श. ७, २, २, ७; १२; ८,  
६, २, २; ११, २, ३, ९; तै. ३, १, २,  
४; ७, ७, ८; तैआ. ३, ९, २; तां.  
११, ५, ८, जै. १२२; -पिम् तां.  
१७, १, २; -पी: श. ३, २, १,  
३०; -पौ तां. ११, ५, ३; -प्ये

श. ५, २, १, २५; ८, ३, ४, ८; तै.  
३, ८, ३, ६.  
कृष्ट- -ष्टम् सं. ३<sup>३</sup>; -प्याय श. ७, २,  
४, ५<sup>३</sup>, -ष्टे श. ५, ३, ३, ८; ७,  
२, ४, ४; ५<sup>३</sup>; ६; ९; १०<sup>३</sup>; ११;  
१६; १७<sup>३</sup>.  
कृष्ट-जा- -जा: तैआ. १, २७, ६.  
कृष्ट-प(च्य→)च्या- -च्या: तां.  
६, ९, ९.  
कृष्ट(-आइअ-)कृष्ट- -ष्टयो: सं. ३.  
कृष्टि- -ष्टी: ऐ. ४, २०<sup>॥</sup>; ७, ३३<sup>॥</sup>;  
तै. २, ७, १५, ३<sup>॥</sup>; ८, २, ४; ३,  
७, २, ४; -ष्टीनाम् तै. २, ४,  
३, ११.  
कृष्ट्वा श. ७, ४, १, ३९.  
शकृष्ण, ष्णा- -ष्ण: शां. ३०, ९;  
शांआ. १२, ६; श. ३, ३, ४, ११; ११,  
६, १, ७; १३; १३, ४, २, ४<sup>३</sup>; १४, १,  
१, ३१; तै. २, ३, ८, १<sup>३</sup>; तैआ.  
१, ६, ३; ६, ४, २; तां. १२, १३,  
२६; जै. ५२; -ष्णम् ऐ. १,  
२९; ४, २७; ५, १५; २२; ऐआ.  
२, १, ५; ३, २, ४; शां. ३, ५; १०,  
३; २३, ८; शांआ. ११, ४; श. १,  
६, ३, ४१<sup>३</sup>; ३, ४, २, १५; ५, १, ३,  
९; २, ५, ८; १७<sup>३</sup>; ७, २, १, ७; ३, १,  
३८; ८, ७, ३, १२<sup>३</sup>; १०, ५, २, ७;  
१२, १, ४, १; ३; २, ४, १५<sup>३</sup>; ८, २,  
२६; ९, १, १२; १३, २, २, ७; ४, २,  
३; ४; १४, ५, २, ३; का. २, २, ३,  
१७; तै. १, १, ३, ३; २, १, २<sup>३</sup>; ६,  
१, ४; २, ७, १२, ६<sup>३</sup>; ८, ७, २; ३,  
४, १७, १; जै. २०७; जैउ. १,  
८, १, ७; ९; २, १; ३; ११, २, १<sup>३</sup>;  
४, ११, २, ७; ३, १२; ५, १३; मं.  
१, ५, १३; प. २, २; दै. २, २;  
गो. १, ५, ३; ४<sup>३</sup>; २, ६, ६;  
-ष्णम्इव का. २, २, ३, १७<sup>३</sup>;

†-कृत-दर-इति या. ३, २०. †'कन्दित्रे' इति मुपा. = 'कन्दित्रे' इति च. १। अयमेवात्र इति सुपठ इति वयम्।  
सुलभान्ययार्थे। †'एकत्र' -'अ' इति मुपा. †'कु' मुपा. स्वरधिन्यः। †=कासं १३, १५ 'अचकृषुः' इति। मं. उ  
'चकृधि' इति पाठः। † पथेलनेन योगः। †'कृष्णम्' इति मुपा. स्वरोऽपपाठः।

तां. ६, ६, १०; -ऽगस्य शांआ.  
 ६, १९; जैआ. २, १, ६; २, १५,  
 ८; -ऽगा श. ५, ३, १, १३; ७,  
 २, १, ७; ३, १, ३८; ४३; ९, २, ३,  
 ३०; तै. १, ७, ३, ४; २, ८, ६, १;  
 तां. ६, ६, ८; गो. १, १, २५;  
 -ऽगा: ऐ. ३, ३४; श. ७, २, १, ७;  
 तैआ. ४, ३६, १; जै. २०७;  
 -ऽगान् ऐ. ८, २३; सा. ३, ५, ५;  
 -ऽगानाम् श. ३, २, १, ५; ५, ३,  
 १, १३; तै. १, ७, ३, ४; ३, १, ५,  
 ९; ६, २; -ऽगानि श. १, १, ४, २;  
 ३, २, १, ३; ६, २, २, २; ७, १, ७;  
 का. २, १, ३, ८; -ऽगाम् ऐआ.  
 ३, २, ४; श. ८, ७, २, १६;  
 -ऽगाय तै. ३, ८, १७, ४; -ऽगाया:  
 शांआ. ११, ४; सा. २, ८, ३;  
 -ऽगायाम् श. २, २, ४, १५;  
 -ऽगायै श. ९, २, ३, ३०; तै. ३,  
 १, ६, २; -ऽगै तै. २, ४, ४, १;  
 -ऽगेन तैआ. १०, १, ८; -ऽगौ  
 श. ३, ३, ४, ११.  
 कृष्ण-श्रीव-वम् श. १३, २, २, ३;  
 तै. ३, ८, २३, १; -वौ तै. ३, ८,  
 २३, २.  
 कृष्ण-चतुर्द(श→)शी-श्याम्  
 सा. २, ६, १४; ३, ३, ४; ६, १२.  
 कृष्ण-तूप-म् तै. १, ६, १, ४.  
 कृष्ण-दत्त-त्त; -त्ताय जैड. ३,  
 ७, ५, १.  
 कृष्ण-दन्त-म् ऐआ. ३, २, ४;  
 शांआ. ११, ४.  
 कृष्ण-धृति-तये जैड. ३, ७, ५,  
 १; -ति: जैड. ३, ७, ५, १.  
 कृष्ण-पञ्च(म→)मी-म्याम् सा.  
 २, ८, ३.  
 कृष्ण-पिङ्गल-म् तैआ. १०, १२, १.  
 कृष्ण-रात(√रा)-त्त: जैड. ३,  
 ७, ५, १; -त्ताय जैड. ३, ७, ५, १.

कृष्ण-ल(√ल)-लम्ड-लम् तै.  
 १, ३, ६, ७.  
 कृष्ण-व(त्स→)त्सा-म् ऐआ. ३,  
 २, ४.  
 कृष्ण-वलक्ष-क्षे तां. १७, १,  
 १४.  
 कृष्ण-त्रिषा(ण→)गा-गया श.  
 ३, २, १, ३१; २, २०; ५, ४, २, ४;  
 -षागा श. ३, २, १, २८; ३१;  
 -णाम् श. ३, २, १, १८; ४, ४, ५,  
 २; -गाया: श. ३, २, १, ३१.  
 कृष्ण-वीहि-हीगाम् सा. २, ५, ४.  
 कृष्ण-शी-म् तां. १७, १, १४.  
 कृष्ण-वालिन्(√वल्)-सी  
 ऐ. ५, १४.  
 कृष्ण-शिला-ला: गो. १, २, ८.  
 कृष्ण-पष्टिक, काई-नाम् सा. २,  
 ८, ३.  
 कृष्ण-सर्प-र्ष: जै. १८६.  
 कृष्ण-सारङ्ग-ङ्ग:श. ३, ३, ४, २३;  
 १३, ४, २, ३; -ङ्गम् श. ३, ३, ४,  
 २३.  
 कृष्ण-हारित-त: ऐआ. ३, २, ६.  
 कृष्णाडिका-म् जै. १७.  
 कृष्णा(ष्णडअ)-यस-सम् तै. ३,  
 १२, ६, ५; जैड. ३, ४, ३, ३; -तेन  
 जैड. ३, ४, ३, ३.  
 कृष्ण-ऽग: श. १, १, ४, १; ३, ३, १;  
 ३, २, १, २८; तै. ३, २, ५, ६; ६,  
 २; ३, ६, २; ७, ४, ८; का. २, १,  
 ३, ८; -ऽगस्य श. १, १, ४, ४; ३,  
 २, १, ८; का. २, १, ३, ९.  
 कृष्णा(ष्णडअ)-जिन्-न: जैड.  
 ३, २, ३, ७; -नम् ऐ. १, ३; १३;  
 ३०; ७, २३; शां. ४, ११; श.  
 १, १, १, २२ ४, १; ३; ४; १, २,  
 १, १४; ९, २, ३३; ३५; ३, २, १,  
 ८; २८; ३, ४, १; २९; ६, ३, १८; ६,  
 २, २, ३९; ४, १, ६; ९; १२; २, ६;

७; ३, ६; ७, १, ६; ९, ३, ४, १०; १५;  
 १२, ८, ४, ३; १२, ५, २, ७; ८, ३,  
 ३; ९; २१; १४, १, २, २; ३, १,  
 २१; का. २, १, २, १; ३, ८; ४,  
 १२; तै. २, ७, १, ४; ३, ३; तैआ.  
 ५, २, १३; तां. २५, १४, २; जै.  
 १२७; १३९; गो. १, ३, २१;  
 -नस्य तैआ. ५, २, १३; -नात् श.  
 ६, ४, १, ९; -नाय श. १, १, ४,  
 ५; ७; २, १, १५; का. २, १, ३, १०;  
 १२; ४, १४; -ने श. ३, २, १, १; ५;  
 ३, ४, ८; ६, ४, १, ६; ७, १, ६; ९, ३,  
 ४, १०; १४; १५; १२, ५, १, १३;  
 ८, ३, ३; २१; तै. २, ७, १, ४; ३,  
 ३; ३, २, ५, ६; ६, २; तां. १७,  
 ११, ८; -नेन श. १२, ८, ३, ९;  
 तैआ. ५, २, ११.  
 कृष्णाजिन-श्री(व→)वा-वा:  
 श. ३, ३, ४, ८.  
 कृष्णमाण-गस्य श. ३, ८, २, १७.  
 ✓कृष्, कीर्तयति शां. १, ४; ३, ८;  
 शांआ. ७, २; श. ३, १, ४, १५; १२,  
 २, २, २; तां. ५, ६, १०; कीर्तयन्ति  
 गो. १, ५, २४; कीर्तयेत् ऐ. २,  
 ७; श. १२, १, ३, २२; कीर्तयेत्  
 श. ८, ५, १, १७; तै. १, ४, ६, ६;  
 तैआ. २, १५, १; वं. ३; गो. १,  
 ४, २०.  
 विकीर्तयिषेत् † ऐआ. ५, ३, ३;  
 कीर्ति-गद.  
 ✓कल्प, कल्पते ऐ. १, ७; ९;  
 ३, १३; ४, २८; ६, ३१; ८,  
 ६; शांआ. १२, ४; तै. २, २,  
 ७, ४; ११, ६; ३, १, २; ३, ८, १३,  
 ३; ९, १९, २; कल्पते श. १, ५, २,  
 १५; ७, ५, २, १९; १२, १, १, १०;  
 १३, १, ९, १०; तै. ३, ३, १,  
 ३; तां. १०, ५, १७; १८; जै. ११८;  
 गो. १, २, २३; २, ६, ९; कल्पन्ते

† कृष्ण+मत्वर्थीयः श । 'कृष्णा दशा यस्य' इति वा विग्रहे दकारलोपे प्राति. सा. । ‡ 'च कीर्तयिषेत्'  
 इति आन. मुपा. अशुद्धः ।

ऐ. १, ७, ९; ६, २८; शां. १९, ८; ३०, ७; तै. २, २, ११, ३; ३, २, २; कल्पन्ते श. १२, १, १, ७; १४, ८, १४, ३; तै. ३, १२, ५, १; २; तां. २, १, ४; ३, ७; १६, ५, २४; २४, १, ४; ष. २, ३; गो. १, ४, ६; २, ६, ८; कल्पताम् ऐ. ८, ९; श. ५, २, १, ४; ८, १, ४, ८; ९, ३, ३, १२; १२, ८, १, १९; १३, १, ९, १०; तै. २, ६, ३, ४; ७; ३, १, २, ४; ७, ४, १७; ५, ८; ८, १२, ३; तैआ. ४, १९, १; कल्पताम् तै. ३, ७, ५, ८; कल्पेताम् ऐ. ३, २३; श. ८, ७, १, ६; तै. १, २, १, १८; कल्पेताम् तै. ३, ७, ५, ८; कल्पन्ताम् श. ५, ४, ४, ६; ८, १, ४, ८; ७, १, ६; ९, ३, २, ६; ७; १३, ८, २, ५; १४, ९, ४, ५; तै. ३, ७, ५, ७; ८; तैआ. ३, ७, ३; ४, १९, १, ६, ७, ३; ९, २; १०, १, २; कल्पन्ताम् तै. १, २, १, १८; कल्पस्व श. ३, ५, १, ३; ३; कल्पध्वम् ऐ. ७, १७; कल्पामहै ऐ. ६, १५; कल्पत ऐ. ८, ९; अकल्पत तै. १, ६, २, ३; अकल्पेताम् गो. २, ३, २०; अकल्पन्त ऐ. ४, २८; तै. २, २, ११, ३; कल्पेरन् श. ८, ७, १, ६; कल्पेन् तै. २, २, ११, ३; ष. २, ३. कल्पयते श. १३, १, ४, ३; कल्पयति ऐ. २, २६; ४१; ३, ६; १२; ६, ४; २८; २९; ३०; ३२; ८, १; श. १, ३, ३, १२; ३, ५, १, ३; ५, ४, ४, ६; ९, ३, २, ८; १२, ८, ३, २०; १३, ८, ३, ५; १४, ४, ४, १; तै. १, ६, २, ३; ७, ८, ७; २, ३, २, २; ३, १, २; ७, २,

३; ४; ८, १७, २; ९, ६, ५; १३, ३; तैआ. ५, ३, ८; ६, ५; ६; ७; ९, १०; तां ६, ५, १५; ष. १, ४; गो. २, ३, १०; २२; ५, ४; ६, ८; १२; कल्पयतः तै. ३, ९, १४, ४; कल्पयन्ते शां. १९, २; शं. २, ४, २, ३; का. १, ३, २, ३; कल्पयन्ति ऐ. १, १४; ५, ९; श. १३, २, १०, १; तै. ३, ९, ६, ४; कल्पयन्ति श. १२, १, १, १०; ३, १, ६; ७; ९; १३, २, १०, २; ३; गो. २, ६, १०; कल्पयामि तै. ३, ७, ५, ३; कल्पयिष्यति का. १, ४, ३, १०; कल्पयति तैआ. ३, ७, ३; कल्पयतु शां ८, ५; श. १४, ९, ४, २०; नं. १, ४, ६; कल्पयस्व श. १३, २, ७, ११; कल्पय ऐ. ६, २७; २९; तै. २, २, ७, ३; ११, ५; ३, ७, ११, ५; तैआ ६, १०, १; ष. १, ६; गो. २, ६, ८; कल्पयतम् तै. १, १, १, ४; कल्पयत श. १, ७, ३, ४; ३, २, ३, ५; कल्पयानि श. १४, ९, ४, २; कल्पयाम श. १, ७, ३, ५; अकल्पयत् ऐ. ३, १३; शां. ३, ६; श. २, ५, १, १३; १३, २, १, १; का. १, ४, ३, ११; तैआ. १०, १, १४; गो. २, १, २; अकल्पयन्त श. २, ४, ३, १२; का. १, ४, ३, १२; अकल्पयन्त तै. २, ३, ५, ३; अकल्पयन् श. १, ९, २, ३५; २, ६, १, ३; का. १, ३, २, ११; अकल्पयन् श. १, २, २, ५; ८, २, १०; का. १, ३, २, ८; २, २, १, १९; तै. ३, ७, ५, ११; तैआ. १, २, ७, २; ३, १२, ६; कल्पयति शां. १९, १०; अकल्पयिष्यः जै. १६३; अकल्पयिष्यम् जै. १६३; अचीकल्पत् गो. १,

२, १८; ३, ४; अचीकल्पताम् गो. २, ३, १; १०. अकल्पयन्त ? है. २, ८; कल्पयिष्यत् ऐ. ३, ३०. कल्प-कल्पमान-कल्पयत्-कल्पयितव्य-कल्पयित्वा, कल्पितोपनराहि-कल्प्य-गद्र. कलुप्त,प्ता-सः ऐ. ५, १५; शां. २१, ६; श. २, ५, २, ४८; ६, २, १९; १३, १, ४, ३; ९, १०; तै. ३, ९, १९, ३; तैआ. ३, ११, ४; गो. १, ५, २३; -सम् शांआ. १, २; श. १, १, १, २०; २, ५, २, १७; ४, २, १६; ५, १, १, १०; १३, ३, ७, ११; ५, १, ८; का. १, ५, १, १४; २, १, १, १४; तै. ३, १०, १, १; तैआ. ३, ११, ३; तां. २३, १९, १; गो. १, ५, २३; -प्ता श. १, २, ५, २६; ३, १, २; का. २, २, २, २३; ४, २; -प्ताः ऐ. ८, ४; श. ८, २, ३, ६; तै. २, ३, २, ३; ३, ३, १, २; तैआ. ३, ११, ५; ६, १०, १; गो. २, ६, १६; -प्तात् तां २३, २०, २; -प्तान् श. ८, २, ३, ३; ९, ३, ३, १२; १३; तां. -७, १०, ७; २४, १६, ३; १७, ४; -प्तानि शां १४, ३; -प्तान्याम् तां. ७, ६, १७; -प्ताम् जै. १५५; -प्ते ऐ. ८, १; श. १३, ४, २, १३; तां १३, १२, १३; -प्तेन ऐ. ६, ४; श. १, ८, २, १३; २, ५, २, ४८; का. १, ५, १, ३८; ६, २, ८; -प्तेः श. ११, १, २, ३. कलुप्त-चञ्चन्द्रस्-सः शां २४, ८; २५, ३; -ञ्चः शां २१, ६. कलुप्ति-सिः ऐ. १, १; २, ३; ८, ९; श. ५, २, १, ४; तै. २, २, ७,

† 'चाकलस ऋषयः' इति सुपा.। सा. तु 'ऋषयो मानवाश्च चाकलसाः ? चकलपिरे=चलसाः सृष्टा आसन्' इति व्याचरयौ । तेनापूर्वस्य √कल्पतेर्निष्ठेयमितीव प्रतीयते । यद्येवं तर्हि व्याख्यानं चकारस्यैकस्य वैचर्यम् । अथ च आ √ कल्पतेः फाक्त्वा एव प्रयोगः स्यात्, सुग. समानस्तु सर्वथामंगत एव । अस्माभिस्तु कुत्रापि सन्तोषमलभमानैर्यथोपरि मुद्रितं तथा कल्पितम् । ॥ किन्त्वचिचोर्भेदाद् द्विविधं ज्ञेयम् ।

४, ११, ५; ३, ७, ५, ७; ८; तां. ११, ११, ७; १५, ९, ५; -सिम् ए. ४, २८; श. १२, १, १, ७; तै. २, ३, १, २; तां. १५, ९, ५; जै. १२५; गो. १, ४, ६; -पत्नी: ऐ. ६, ३, २; सां. ३०, ७; गो. २, ६, १२; -पत्नी तां. २३, २०, २; २२, ५; २४, १६, ५; -ह्यै ऐ. १, ७; १५; ८, १; ४; ऐआ. १, ३, ८; तै. १, ६, २, ३; ३, ३, ४; ८, ८, ३; १०, ४; ९, ३, ३; तैआ. ५, ४, १३; तां. १५, १२, १; १८, ८, १५; २२, ९, ६; ११, ५; २३, १९, ११; २२, ५; २४, १६, ३; ५; १७, ४; जै. २३.

रक्त्वलि- -पित: श. १२, ३, ७, ११; -पितम् श. १२, १, १, १०.

क्रेव(√कित्)- -न्त: ऐ. ५, २, ५; श. ६, ३, १, १९; तै. २, ४, ४, ५; तैआ. ३, १, १; -त्तम् श. ५, १, १, १६; ६, ३, १, १९; मं. १, १, १.

क्रेत-पु(√पू)- -पु: श. ५, १, १, १६; ६, ३, १, १९; मं. १, १, १.

केतु- -तव: श. ४, ३, ४, ९; ५, ४, ११; ६, २, २; तै. ३, १, १, १; तैआ. १, २, १, ३; २३, २; २४, ४; ३१, ६; ५, ९; -तवे श. ३, ३, ४, २, ४; -तु: शां. २, ९; २२, २; श. ८, २, १, ४; तै. २, ४, ३, ३; ३, ७, १०, २; १०, १, १; ८, २; ९, ७; १०, ३; तैआ. १, २, ३, ५; ६; ७; मं. १, ६, ३, ४; वं. १; -तुना ऐ. २, २; श. १४, २, १, १; २, ४, १; तै. १, ४, ४, ५; २, ५, ४, ५; ३, ६, १, २; तैआ. ४, १०, ४; ५, ७, १२; ६, ३, १; -तुम् श. ८, २, १, ४; ९, २, ३, १७; तै. १, ४, २, ३; २, ४, ३, ६; ७; ३, ९, ४, ३; -तुभि: तै. १, २, १, ९; -तो: वं. १.

केतु-पताक-च्छत्र-वज्र-विपाण-  
-णानि प. ५, १०.

क्रेवल- -ल: तै. २, ४, ३, २; गो. २, २, १, ५; ३, २३; -लम् ऐ. ४, ४; शां. ९, ६; १२, ६; १७, ४; श. १, ६, ४, १५; २, ३, १, १६; ३, ४, १, ८; ११, ४, १, १४; तै. ३, १२, ७, १; ८, ३; जैउ. २, ४, २, ७; १०; गो. २, ३, २, ३; -लान् शां. १, २; तै. ३, १२, ८, ३; -ले गो. १, २, २, २; -लेन ऐ. २, ८; ११; १३.

क्रेवली- -ली श. १, ७, २, १०; -ली: शां. ९, ६; श. १, ६, ४, १५; -लीम् शां. २, ५, ७; तै. ३, ३, ३, २; -ल्य: श. ३, ६, १, ७; -ल्य ऐ. ४, २, १.

क्रेवल-पर्याप्त- -म् गो. २, ४, १५.

क्रेवल-वर्द्धिस्- -र्हि: श. २, २, १, १६; का. १, २, १, १०.

क्रेवल-शास्(ः) ऐ. ६, ९.

क्रेवल-सूक्त- -क्तम् गो. २, ४, १५; -क्तानि ऐ. ६, ९.

क्रेवला(-लडा-)-श्रेय- -य: शां. १, ४; -यौ शां. ९, ५.

क्रेवला(-लडा-)-व- -घ: तै. २, ८, ८, ३.

क्रेवलादिन्(-ल/अद्)- -दी तै. २, ८, ८, ३.

क्रेवलिन्(-ल+इनि)- -ली जै. ८८.

क्रेदा- -दा: शांआ. ६, १९; श. १४, ६, ११, ४; ७, १, २०; -दा: श. १, ४, १, ३८; ३, ५, ४, २१; १२, ९, १, ६; १४, ६, २, १३; तै. २, १, २, २; ६, ४, ६; ५, ४; ७, १७, १; -दान् श. ५, ५, ३, १; ६; तै. १, ५, ६, १-३; २, ७, १७, २; -शेषु मं. १, ३, २; -शै: तै. ३, २, ८, ८.

क्रेश-मि(श-)-श्रा- -श्राड्व श. २, २, ४, ५; का. १, २, ४, ४.

क्रेश-व- -व: श. ५, १, २, १४; ४,

१, २; -वस्य श. ५, ४, १, १; २; -वात् श. ५, १, २, १४.

क्रेश-वपनीय(√वप्)- -य: श. ५, ५, ३, २; तां. १८, १०, १०; -यस्य तै. १, ८, ८, ४; तां. १८, १०, ९.

क्रेश-श्मश्रु- -श्रु श. २, ५, २, ४८; ६, २, १९; ३, १, २, २; ३; ९; का. १, ५, १, ३८; ६, २, ८; तै. ३, ८, १, २; -श्रुणि जै. ६; जैउ. ३, २, ४, ४; ४, ६, १, ४; -श्रो: श. ३, १, २, १; -श्रौ श. ३, १, २, २.

क्रेश-श्मश्रु-लोम-नख- -खानि सा. १, ५, १५; -खानाम् सा. ३, १, २.

क्रेशा(-शाड-)-न्त- -न्त: तैआ. ७, ६, १.

क्रेशिन्(-श+इनि)- -शिन् जै. १००; -शिन: तै. २, ७, १७, १; जै. १००; -शिनम् जै. १३७; १५३; -शिना श. ४, ५, ३, १०; -शिने तां. १३, १०, ८; -शी शां. ७, ४; जै. १००; १२४; १३३; १३७; १४३; १५३; जैउ. ३, ६, १, १; २. क्रेशि-गृहपति- -तीनाम् श. ११, ८, ४, १.

क्रेसर- -राणि तै. २, ६, ४, ५; -रेभ्य: जै. १५०.

क्रेसर-वत्- -वान् श. ६, २, २, १५.

क्रेक्रेय(←क्रेकय)- -य: -यम् श. १०, ६, १, २.

क्रेरिदि(←किरिदि)- -शये ऐ. ८, २, ८.

क्रेवर्त- -म् तै. ३, ४, १२, १.

क्रेशिनी(←न+क्रेशिन्)- -नी शां. ७, ४; -नी: श. ११, ८, ४, ६.

क्रेशोर्य(←किशोर)- -र्य: -र्यात् श. १४, ५, ५, २२; ७, ३, २, ८.

क्रेक-पितृ- -तु: श. १३, ५, ४, १७.

क्रेशा- -श: श. १०, ५, ४, ३; तैआ. १, २, ७, ३; ७, ४, १; -श: ऽड्व मं. २, ४, १२; -शम् तैआ. ३, ११,

४; -शो सा. २, ५, ३; ६, १४.	-यम् जैउ. ३, ६, १, ३.	५, ५, २१; ७, ३, २७.
कोश-का(र→)री- म् तै. ३, ४, १०, १.	कौपिवन- नः जै. १२.	कौपारव(←कुपार)- रवः ऐ. ८, २८.
कोशा(-शऽअ)-न्त- न्तेन जै. १७.	कौवेरु(←कुवेर)- राय तैआ. १, ३१, २.	कौपीतक(←कुपीतक)- म् ऐ. ७, ११; शां. ३, १; १९, ९.
कोष्(√कुष्)- वाः श. १०, ५, ५, ८.	कौमुद(←कुमुद)†- दम् जैआ. १, ८३; ८५; -दस्य आ. १, ८५; २८०; -दे जैआ. १, २७८; २८०.	कौपीतकी- -की शां. २५, ८.
कोसल-विदेह- हानाम् श. १, ४, १, १७.	कौम्भ्य(←कुम्भ)- म्भ्यः तां. १५, ३, १३; -म्भ्यम् सा. २, २, ३; ८, ४; -म्भ्यस्य आ. १, ४८१.	कौपीतकि- -किः शां. २, ९; ७, ४; १०; ८, ९; ११, ५; ७; १४, २; ४; १५, २; १६, ९; १८, ५; २२, १, २; २३, १; ४; २४, ८; ९; २५, १०; १४; १५; २६, ३; ५; ८; ९; ११; १४; २७, १; ६; २८, २; ७; ३०, ११; शांआ. २, १७; ४, १; ७; १५, १; श. २, ४, ३, १; का. १, ३, २, १; गो. २, ३, ११; -कीनाम् तां. १७, ४, ३; -क्रेः शांआ. ४, ७; १५, १.
कौकुरुण्डि- ण्डेः सं. ३.	कौरव्यु(←कुरु)- व्यः श. १२, ९, ३, ३; जैउ. ३, ६, १, १; -व्यम् जै. १५३.	कौपीतकेय- -यः श. १४, ६, ४, १. <sup>१</sup>
कौकृस्त- स्तः श. ४, ६, १, १३.	कौरव्यायगी-पुत्र- त्रः श. १४, ८, १, १.	कौप्टु(←कोष्ट)- ष्टस्य श. १, १, २, ७; का. २, १, २, ८; -ष्टात् १, ३, १, २८.
कौण्य(←कुणि)- यः तां. १३, ४, ११.	कौरवञ्चाल(←कुरु-पञ्चाल)- लः श. ११, ४, १, २; गो. १, ३, ६७.	कौप्य(←कोप)- प्यः श. १०, ५, ५, १.
कौण्ठरव्यु(←कुण्ठरव)- व्यः ऐआ. ३, १, ६; शांआ. ७, १५; ८, २.	कौरुपाञ्चाल- लम् श. १, ७, २, ८.	कौसल्य(←कोसल)- ल्यः श. १२, ५, ४, ४; जै. ११५; -ल्यस्य जै. १५९.
कौण्डिन्य(←कुण्डिन)†- न्यः, -न्यात् श. १४, ५, ५, २०; ७, ३, २६; -न्यौ श. १४, ७, ३, २६.	कौलाल(←कुलाल)- म् तै. ३, ४, ३, १.	कौसुम्भपरिधान(←कुमुम्भ-परिधान) -म् शांआ. ११, ४.
कौण्डिन्या†- न्यात् श. १४, ५, ५, २०; ७, ३, २६; -न्याभ्याम् श. १४, ७, ३, २६.	कौलाल-चक्र- म् श. ११, ८, १, १.	कौसुरु(र?)विन्द(←कुसुरुविन्द)- -न्दः गो. १, ४, २४.
कौण्डिन्यायना†- न्यात् श. १४, ५, ५, २०; ७, ३, २६.	कौलमल-वर्हिष(←कुलमल-वर्हिस्)- -पम् तां. १५, ३, २०; -पाणि आ. जैआ. १, ५८१; -पे आ. जैआ. १, २४०; ३५२; ३५४; आ. १, ५८१; -वेण तां. १५, ३, २१.	कौसुरविन्दि- -न्दिः श. १२, ३, २, १३.
कौतस्त(←कुतस्त)- स्तौ तां. २५, १५, ३.	कौवयेयऽ(←कुवय)- म् जै. १५३.	कौहल(←कोहल)- लः वं. १; -लात् वं. १.
कौतोमत(←कुतःऽमत)- तम् सं. २, ४, ८.	कौश(←कुश)- म् श. ५, २, १, ८. <sup>४</sup>	क्य(२क+यत्)→क्यम् श. १०, ४, १, ४; १५; २१-२३; क्यानाम् श. १०, ३, ४, ४; क्यानि श. १०, ३, ४, ४; क्यानीऽइति श. १०, ३, ४, ४. <sup>५</sup>
कौत्स(←कुत्स)- त्सः श. १०, ६, ५, ९; जै. ५३; २०२; -त्सम् तां. ९, २, २१; १४, ११, २५; २६; आ. १, ६६; ७६; २०६; २१८; २२३; ३८१; ५१४; जैआ. १, ७६; २१४; २२३; ३८१; -त्सात् श. १०, ६, ५, ९; -त्सानि आ. जैआ. १, २२७; -त्से आ. १, १६२; २१४; जैआ. १, १६२.	कौशाम्बेयु(←कुशाम्ब्य)- यः श. १२, २, २, १३; जै. १६९; गो. १, ४, २४.	
कौत्सी-पुत्र- त्रः, -त्रात् श. १४, ९, ४, ३१.	कौशिक(←कुशिक)- ञ्क श. ३, ३, ४, १९; तैआ. १, १२, ४; प. १, १; -कः वं. ३; प. १, १; -कस्य आ. जैआ. १, ४७; -कात् वं. ३.	
कौपयेय- यः जैउ. ३, ६, १, १; †	कौशिक-ता- ता तै. १, ५, १०, २.	
	कौशिकायनि- निः, -नेः श. १४,	

† स्वरभेदे विन्त्यः । † 'कौत्सुद-' इति जैआ. मुपा. चिन्त्यः । † 'पा-' इति कालि. मुपा. । † 'कौप-' इति जैउ. द्र. । † 'कशान्तेय-' इति. मुपा. १ ।

क्यत्(←क्रियत्)-त् तै. ३,२,९,७.

क्याभ्यां-भ्यः तैया. ६,४,१.

कृत्(√कृ)-त्तवः ऐ. २, १८; ऐआ. १, ३,४,५, ३; शां. २०,४; गो. १, १, ३९; -त्वे वा. ५,२,१,२; तैया. ४, ५, १; -तुः ऐआ. २, ६,१; ४,१,१; शां. १८, ३; २४, ६; वा. ३, ३,४,७; ४, १,४,१; ५,२,१, १५; ८,४,१,२१; १४, ३,१,३१; तै. ३, ५,६,१; ७,९, ४; तैया. ४, २१,१; -तुना शां. २६,८; तै. २, ५,७, १; -तुभिः ऐ. ३,१८; ४, २९; ३१; ५,१; ४; ६; १२; १६; १८; २०; ऐआ. १,२, १; शां. १५, २; तै. २, ४,३,८; ८,३,१; तैया. ४, २०, २; -तुम् ऐ. १,१३; ३०; ४, १०; ऐआ. १,२, ४; शां. ११, २; १८, २; ३; वा. ३,३,४,७; ५,१,५, १९; ७,३,१, ३२; ९,२,३,४१; तैया. २, १५, १; तां. ४,७,८; -तुषु शां. ११, ४; तैया. १,२६,३; -त्तु ऐ. २, १८; तै. १, ४,८, १; तां. ४,१, ९; -त्तनाम् शां. ११, ५; ६; -त्तो वा. १४, ८, ३, १; -त्तोः शां. १८,३; वा. ११, ५,५, १०; जैड. ३,७,२,२; ४-७; -त्तो शां. १८,३; -त्वा तै. १,४,८,१; २,४, ६, २; ३, ८, ४, ३; -त्वे वा. २, ६,१,३९; का. १,६,१,२६.

कृत्-भ्य-भ्यः वा. १०,६,३,१.

कृत्-विद्(√विद्)-त्,द् शां. २६,६; तै. ३, ७, ११,५; -द्म् गो. २,३,१४; -द् ऐ. ७,३४.

कृत्-स्थला-न्ला वा. ८,६,१,१६.

कृत्(←तु)-दक्ष-क्षाम्याम् वा. ४, ५,६, २; -क्षौ वा. ४, १,४, १; १४,३,१,३१.

√क्य, क्राथयेत्इव तै. २, ३,९,९.

√क्रन्द, क्रन्दतिइव वा. ६,७,३,२;

अक्रन्दत् वा. ६, ७,३, २; ८,१, ११; अक्रन्दन् ऐ. ७, ६ अक्रन्दः वा. १३, ५,१, १७; अक्रन्दः तै. ३, ८,१८,६; गो. १,२,१८; २१; क्रन्देत् वा. ११,८, १,१; अक्रान् तां. १५,१,१; सा. १,४,२०; ६,३.

चिकन्देयुः गो. १, ३,८; अचिकन्दत् तैया. ४,११,६; ५,९,८.

कनिकन्ति सा. १,४,२०; कनिकन्दन्ते प. ५, १०.

कनिकन्दत्, कनिकथमान-, पत्र.

क्रन्द-न्देन जै. १०४.

क्रन्दन्तु-न्तुः शां. २६,११.

क्रन्ध-न्धे तै. २, ७, ७, १.

√कम्, क्रमते वा. १, ९, ३, १०; ६, ७, २, १३-१६; ३, १३; ४, ११; क्रमते वा. १, ६,३,३३; ९,३,८; ९; ६,७,२,१०; ११; १३; १४; १५; ४, ११; तै. १, ३, ५, ४; ७,४,४; ९,२; कामति वा. १, ५, ३, ६; प. १, ७; क्रमन्ते वा. १, ९,३,९; क्रमताम् का. २, १, २, १२; क्रमध्वम् वा. ९,२,३,२४; अक्रामत् तां. ६,१,४; अक्रमन्त वा. ६, ७, २, १०; अक्रमन्त वा. ६, ७, २, १०; ११; क्रमेत वा. १, ९, ३, १०; ६, ७, ४, ११; क्रामेत् वा. १, ५, ३, ६; अक्रमीत् ऐ. ५,२,३; तां. १२,९,५.

क्रमयति वा. ११,७,२,१; क्रमयति वा. ५,४,२,६.

क्रम-मः वा. ६, ७, २, १३; १४; १५; १६; -मेण तैया. १०, १, १६; -मैः तै. ३, ९, ४, ८.

क्रममाण-णाः जै. १५६.

क्रमुका(←कडअ-)श्चत्थ-पापाण-णाः प. ४,४.

क्रान्त-न्म् वा. ५,४,२,६; ९, ५, १, ३७; ३८; १३, ५, ४, ११.

क्रान्त्वा वा. ६, ६, ४, १; ७, ४, ९;

१५.

क्य(√क्री)-भ्यः वा. ४, ६, ८, ६; ११; १६; ९, ५, १, ८; तां. ५, ९, १३;

-भ्यम् वा. १२, १, २, १; गो. १, ४, ७; ८; -भ्यात् वा. ६, २, २, २९; -भ्याय वा. ३, ३, २, १०; १२, ६, १, ९; -भ्ये शां. ९, १; वा. ६, २, २, २९; -भ्येण वा. १२, १, ३, ३.

क्यिन्-भ्यि तै. १, ७, ८, ६.

क्यय-भ्यः वा. ३, ३, ३, १.

क्य्याद्(←व्य/अद्)-भ्यात्,द् वा. १, २, १, ४; १२, ५, १, १४; का. २, १, ४, ३; तै. ३, २, ७, १; -भ्याद्म् वा. १, २, १, ४; का. २, १, ४, ३; तै. ३, २, ७, १.

क्राणा-णा शां. २३, ८.

क्रातुजातेय-भ्यः, -भ्याय जैड. ३, ७, ३, २; ४, ९, १, १.

क्रिमि=कृमि-भ्यः वा. ५, ४, १, २; मं. २, ७, ४; -भ्यःइव तैया. १, ८, ७; -मिः मं. २, ७, १; -मिभ्यः वा. १४, ९, २, १४; -मिम् मं. २, ७, २; ४; -मीणाम् तैया. ४, ३, ६, १; मं. २, ७, ३; -मे तैया. ४, ३, ६, १; मं. २, ७, १; २.

क्रियमाण(√कृ)-भ्यम् ऐ. १, ४; १३; १६; १७; २५; २८; २९; ३०; २, २; गो. २, २, ६ ४, २; -भ्यस्य वा. १३, ८, ३, १२; तैया. ५, ९, ९; -भ्याय ऐ. २, ५; -भ्ये ऐ. २, ५; तै. १, ७, २, ६.

क्रिया-भ्याः सा. ३, ३, ४; -भ्याणाम् ऐ. १, १४.

क्रिवि-भ्यः वा. १३, ५, ४, ७; -वि वा. ५, ४, २, १०; -वीणाम् वा. १३, ५, ४, ७.

√क्री, क्रीणाति शां. ७, १०; वा. ३, २, ४, ७; ३, २, १८; ३, ६; १८; ५, १, २, १४; ६, २, २, २८; २९; ७, ३, १, २; ३; क्रीणातिद् वा.



३,३,३,१८<sup>१</sup>; ५,१,२, १४; ७,३,  
१,१; १२, ७, २, १०; ११; तै. १,  
८, २, १; ५,३; तां. २१, १, ४;  
क्रीणन्ति ऐ. १, २७; ३, ४०; ७,  
११; ३२; श. १२, ७, २, १२;  
क्रीणन्ति तै. १, ८, २, १; तां.  
२१, १, ४; २५, ४, १; गो. १, ३,  
१९; क्रीणामि श. ३, ३, २, ६;  
क्रीणामि श. ३, ३, ३, ३; क्रीणात्  
श. ३, ३, ३, ४; क्रीणीहि श. ३,  
३, १; क्रीणीत ऐ. १, २७;  
क्रीणानि श. ३, २, ३, ७; ४, १०;  
१५; ३, ३, १<sup>२</sup>; ३; अक्रीगन्  
ऐ. १, १२<sup>३</sup>; २७; क्रीणीयात्  
श. ३, ३, ३, १८<sup>३</sup>; १२, ७, २, १२;  
तै. १, ४, ७, ७; क्रीणीयात् तै. १,  
४, ७, ५; सा. ३, १, ६.  
क्रीयते ऐ. १, १२; क्रीयन्ते शां.  
२२, ७, ८; क्रीयसे श. ३, ३, ३, ८.  
क्रय-, क्रय्य-, क्रयिन्- गद्र.  
क्रीत्-त्तः शां. ८, २; श. ३, ३, ३,  
३; ४, २५; ४, १, २; १२, ६, १, ११;  
७, ३, ६; तै. १, ८, ५, ५; तां. २१,  
१, ४; जै. १४९; -तम् ऐ. १,  
१५; शां. ७, ६; १०; श. ३, २,  
३, १७; ३, ३, १४; तै. १, ४, ७, ५;  
तां. २, ५, २; -तस्य ऐ. १, १२;  
-ताय ऐ. १, १३; शां. ७, १०;  
-ते ऐ. १, २७; ६, ३.  
क्रीत्-सोम-स्य गो. १, ३, १९.  
क्रीत्वा श. ५, ४, ५, १५; ७, ३, १, ७;  
२, ५, १, २१.  
क्रीयमाण-णः श. ३, ३, २, ६; ४,  
१, ७; -णम् ऐ. ३, ४०; -णेन  
ऐ. १, १३.  
क्रेतव्य-व्यः तां. २, ५, १.  
क्रेप्यत्-प्यन् श. ४, ५, १, २.  
√क्रीड्, क्रीडतः श. १३, ५, २, ५;  
क्रीडात् जै. १८२; क्रीडाम् जै. १८२.  
क्रीड, डा-डम् ऐ. ५, १९; -डा  
जै. ३, ५, ६, ८.

क्रीडत्-डन्तै. ३, १०, ८, १; -डन्तः  
श. ४, १, ५, २; -डन्तम् जै. १८०;  
-डन्तौ तै. २, ७, १२, २; ८, ९, ३.  
क्रीडन्ती-न्तीः जै. २०४.  
क्रीडिन्-डिनः शां. ५, ५<sup>३</sup>; श. २,  
५, ३, २०; का. १, ५, २, १९<sup>३</sup>; गो.  
२, १, २३<sup>३</sup>; -डिनाम् तै. १, ६,  
७, ५; -डिभ्यः श. २, ५, ३,  
२०<sup>३</sup>; का. १, ५, २, १९<sup>३</sup>; तै. १, ६,  
७, ५.  
क्रीडि-त्वि-म् तै. १, ६, ७, ५.  
कृञ्(√कृञ्)-ञ् तै. २, ६, २, २;  
तां. १३, ९, ११; ११, २०; जै. १७३<sup>३</sup>.  
√कृञ्, कृध्वति श. ३, २, २, २४; ४,  
१, ३; चुक्रोध श. १, ६, ३, ६; ८;  
३, ५, १, २१; ४, १, ५, ३; ५, ५, ४,  
७; जै. १२४; चुक्रुधुः श. १४,  
६, १, ३; गो. २, ६, १४; चुक्रुधुःऽइव  
श. ३, ५, १, १६; क्रुधः जै.  
१२४.  
कृध्व, ह्रधा-ह्रः शां. १२, ३; जै.  
२६; १८०; गो. १, २, २; ३;  
-ह्रम् शां. १२, ५; ६; श.  
१२, ४, ४, ६; -ह्रस्यऽइव तै. आ.  
१, ४, २; -ह्रा जै. १३६, १७६.  
कृध्वत्-ध्वन्ताऽइव जै. ४४.  
क्रोध-धः श. १, ७, ४, ४; ११, ६,  
१, १३; गो. १, २, २; -धम् शां.  
१२, ३; श. ११, ६, १, १३; गो.  
१, २, २<sup>३</sup>; -धाय तै. ३, ४, १०, १.  
क्रोध-मय-यः श. १४, ७, २, ६.  
कृमुक्-कः, -कम् तै. १, ४, ७, ३.  
√कृश्, क्रोशति जै. १६५; क्रोशानि  
आ. १, ३८१; अक्रोशत् तां. १३,  
५, १५; अक्रुशत् तै. २, ५, ५, ७.  
कृष्ट-ष्टः सा. १, १, १४.  
कृष्ट-तम-मःऽइव सा. १, १, ८.  
क्रोश-शम् तां. १३, ५, १४; १५;  
-शाय तै. ३, ४, १३, १; -शो  
तां. १६, १३, १२.  
क्रोशशक्तिक(←क्रोश-शत)-म् गो.

१, ५, ५.  
क्रोश(←शऽअ-) चुक्रोश-शो शां. आ.  
१, ४; जै. आ. १, ३८१; आ. १,  
३८१<sup>३</sup>.  
कूर, रा-रः ष. ३, १०; -रःऽइव जै.  
९; -रम् ऐ. १, २६<sup>३</sup>; ऐ. आ. २, ३,  
८; श. १, २, ५, १९<sup>३</sup>; २३; ३, ८,  
२, ९; का. २, २, ३, १८; तै. २, २,  
१, ७; ३, ३, ९, ७; तै. आ. ६, १०,  
१; १०, १, १३; तां. ७, १, ८<sup>३</sup>;  
१३, ६, १०; जै. २०७<sup>३</sup>; मं. १,  
७, २; -रम्ऽइव श. ५, ४, ३, १२;  
का. २, २, ३, १८; २१; तै. ३, २,  
९, १३; जै. ३०; -रस्य श. १,  
२, ५, १९<sup>३</sup>; तै. ३, २, ९, १३;  
-राणि तै. आ. ४, २७, १; ष. ३,  
८; १०; ५, ६; -रात् गो. १, २,  
१८; -राम् तां. ९, ८, १३; -रण  
तै. २, २, १, ७.  
कूर-कर्मन्-र्मणे श. ५, ४, ३, १२.  
कूर-कृत्-ताम्ऽइव तै. १, ४,  
६, ५.  
कूर(←रऽकृ-र्ष(भ→)भा-भाः जै.  
२०३.  
कूर-व(ह→)हा-हाऽइव शां. २७, १.  
कूरी√कृ, कूरी कुर्वन्ति श. १, २, ४,  
१६; ३, २, १, ७; ६, १; १९; ८, २, ८;  
१०; ११; कूरी... कुर्वन्ति श. ३, ८,  
२, ३०.  
कूरी-कृत, ता-तःऽइव शां. १०, १;  
-तम् शां. ६, १४; १८, ८; -ता  
श. १३, ३, ६, ६; तै. ३, ९, १८,  
२; -तेन श. ३, ८, ३, १०.  
क्रेतव्य-, क्रेप्यत्-√क्री द्र.  
क्रीडिन्(←क्रीडिन्)-नम् श. ११, ५,  
२, ४.  
क्रीव्य(←क्रीवि)-व्यः श. १३, ५, ४, ७  
क्रोध-√कृध्व द्र.  
क्रोश-√कृश् द्र.  
क्रीञ्च, ञ्चा(←कृञ्च)-ञ्चम् तां.  
११, १०, १८; १९; १३, ९, १०;

<p>१७; १४, ११, २९; जै. १७३; जैड. १, १६, २, १२; आ.जैआ. १, १६५; ५४९; -ञ्चस्य तां. १४, ११, २९; -ञ्चा जैड. १, १२, ३, ६; -ञ्चानि आ.जैआ. १, ५४६; -ञ्चे तैवा. १, ३१, २; तां. १३, ११, १९; आ.जैआ. १, ५४८; -ञ्चौ जै. १५०.</p> <p>कौञ्चिकी-पुत्र-त्राम्याम्, -त्रौ श. १४, ९, ४, ३२.</p> <p>कृत्रित(√कृत्)-मूडइव सं. १. क्लित(√कृत्/पृ)-वे श. १४, ८, ३, १.</p> <p>क्रीव(√क्रीव)-वः श. १, ४, ३, १९; १२, ७, २, १२; तै. १, ८, ५, ४; -वम् तै. १, ७, ८, २; ३, ४, १, १; तां. ८, १, १०; -वाः श. १४, ९, २, १२; -वात् श. १२, ७, २, १२; तै. १, ८, ५, ३.</p> <p>क्रीमर्चा-मा ऐ. ७, १, श. १२, ९, १, ३; १५; गो. १, ३, १८; -मानः श. १०, ६, ४, १; -मानम् तै. २, ६, ४, ३.</p> <p>क्रीम-हृदय-मू श. ४, ५, ४, ६. क्री(←किम्+अत्) ऐ. ३, १३; ४, २०; ८, ३; ४; ऐआ. १, ३, ८; ५, २; २, १, ८; ३, २, ५; शां. ३, ४; १९, ६; २१, ३; २४, ५; २६, ९; १२; शांआ. ६, १९; श. १, २, ५, ९; ४, १, १७; ६, १, ६; ९, १, २१; २, ५, ३, ४; ३, १, १, ४; २, १६; २, २, ५; ३, ४, २२; ८, २, २५; ३, २; ४, ५, १, ७; २, १३; ५, १, ३, १३; ४, १, ९; ६, १, ३, २; ३; ४; २, २, २९; ७, ५, २, ४; १०, १, ३, ३; ११, १, ४, ३; ७, २, ६; ७; १२, ४, १, ११; ८, ३, २७; १४, १, १, २;</p>	<p>४, १, ९; ५, १, १६; ६, २, १३; ३, १; २; ११, १; का. १, ५, २, ४; २, २, ३, ८; तै. १, १, ९, ९; २, १, २, १२; ४, ५; २, ३, ७; ४, ६, ११; ८, ३, ५; ६, ३; तैआ. १, ५, १; ८, १; ५, १, ४; तां. ४, ५, १७; ६, ३, ११; १३, १०, १५; १४, १, १२; ४, ७; ६, ८; जै. ८६; ८७; १६०; १८४; १९८; जैड. १, २, २, १; ४, ३, १; १७, १, ८; २, ४, ३, १; ४, ११, २, ७; सां २, ४, १; प. १, ५; ४, ७; गो. १, २, ९; १४; ३, १६; २, ५, ७.</p> <p>क्वथत्(√क्वथ्)-च तैआ. ५, ११, ४.</p> <p>कल-लम् तै. १, ८, ५, १; -लैः तै. २, ६, ४, ४; ११, १.</p> <p>क्षडति तां. २०, १४, ७. √क्षण, क्षणुते श. ४, ४, ३, १३; ६, १, ६; ८; क्षणुते श. ४, ४, ३, १३; क्षणवन्ति श. ५, २, ४, ८; क्षणवन्ति श. १, ७, ४, १९; ९, ३, ४; क्षणवीत तै. ३, २, १०, १.</p> <p>क्षण-गाः शांआ. ७, २१; -णेन गो. १, ५, ५.</p> <p>क्षणितु-तोः श. १४, ८, १४, ४. क्षत-मू श. ६, ४, ३, १; ३; ५. क्षति-तिः ऐ. १, २२.</p> <p>क्षत्(√क्षद्)-उत्तः श. १३, ५, २, ८; -त्ता श. ५, ३, १, ७; १३, ५, २, ८; ४, ६; तां. १९, १, ४; -त्तारम् श. १३, ५, २, ८; तै. ३, ४, ७, १; -तुः श. ५, ३, १, ७; तै. १, ७, ३, ५.</p> <p>क्षत्-संमहीत-तारः तै. ३, ८, ५, ४; -तुभिः तै. ३, ८, ५, ३.</p> <p>क्षत्र(√क्षि)-त्रम् ऐ. १, ३०; २,</p>	<p>३३; ३८; ३, ११; १९; ४१; ६, २, १; ७, १९; २०; २, १; २२; २४; २८; ३१; ८, १; २; ३; ४; ५; ६; ७; ८; ९; १२; १६; १७; २४; २५; २७; ऐआ. १, १, ३; शां. ३, ५; ४, ८; ७, १०; ९, ५; १०, ५; १२, ८; १६, ४; शांआ. १३, १; श. १, २, १, ७; ३, ४, १०; १५; ५, ५; २, १, २, १८; ३, ५; ७; ४, १२; ४, ३, ६; ७; ५, २, ६; २०; २४; ३६; ४, ८; ३, ३, २, ८; ४, १, १०; ५, २, ११; ६, १, १७; १८; २४; ९, १, १६; १८; ३, ३; ७; ४, १, ४, १-४; २, २, १४; ३, ३, ६; ९; ४, १, १८; ७, १, १, ११; ५, ३; ५; ९; १२; ३, १, ३; ४, २, ७; २८; ५, ८; ३३; ४, १, ४; ३, १६; ६, १, २, २५; ४, ४, १२; ६, १, ७; ८; ३, १४; १५; ७, १, १, ४; ४, २, १२; ८, २, ३, ११; ४, २, ४; ३, १०; ५, ३, ८; ७, १, २; ३; १२; ९, १, १, १५; १८; २५; ३, १, १३; १४; १५; ४, १८; ४, १, ७-१२; १६; २, १६; ३, १; २; ३; ४; ५; ६; ८; ९; १०, ४, १, ५; ९; ११, २, ७, १५; १६; ४, ३, ३; ७; ११; १२, ७, ३, ८; १२; १५; ८, ३, ५; ७; १९; २३; १३, १, ५, २; ३; ७, ३; २, २, १५; १७; ४, ४, १; ६, २, १०; ७, १, १०; १४, १, ३, २७; २, २, ३०; ३, १, ९; ४, २, २३; २६; २७; ५, ४, ५; ६; ७, ३, ६; ७; ८, १४, ४; का. १, १, २, १२; ३, ४; ६; ४, १२; ३, २, ६; ७; ५, १, ४; २५; ३०; ३२; ३, ८; २, १, ४, ५; तै. १, १, १, १; ७, ३, २;</p>
--	--	---

† 'क्लोमन्' इति Pw. Bw. Mw. इत्येतेषां मुपा.स्वरविरोधाच्चिन्त्यः । तु. अ. २, ३३, ३; य. १९, ८५; २५; ८ । ‡ 'माः' इति कालि. मुपा. ? । § पा. ५, २, १२; ७, २, १०५ । § 'अक्षर-' शब्दनिष्पत्तावित्येतादाह ।  
 † तोमुनिरूपं प्रकल्पयन्तः Pw. Bw. Mw. चिन्त्याः । § अक्षर- ? इति मुपा. । 'क्षत्'-पाठो भाष्यानुसारी सुकल्पः ।  
 शांश्री. १६, १, १६, 'क्षत्र-' इत्येवोपलभ्यते । श. काश्री(२०, १, १६). इत्येतयोश्च 'क्षत्र(←क्षत्)-' इति अत्र. ।

८<sup>३</sup>;७,४<sup>३</sup>; २, ५, ७, २; ४<sup>३</sup>; ६, १,  
 ६; २, ३; ५, ५; ९, १; १३, ३; १७,  
 ७; १९, २; २०, ५; ७, १८, ५; ८, ५,  
 ७; ८, ९; ३, १, १, ८; ७, ६, ६; ७, २;  
 १४, २; ८, ५, १०<sup>३</sup>; १०, ३; ९,  
 १४, २; १६, ३; १०, ५, १; तैआ.  
 २, ५, २; ३, ११, ९; ४, ५, ४; तां.  
 २, ८, २; १६, ४; ५, ४, १२; ९, २,  
 ७; १५; ११, ११, ८<sup>३</sup>; ९; १३, ४,  
 १७<sup>३</sup>; १५, ६, ३<sup>३</sup>; १८, ९, ६;  
 १०, ९; १९, १, ५<sup>३</sup>; १७, ३; २३,  
 ७, २; जै. २५; ६८<sup>३</sup>; ८२<sup>३</sup>; ९५<sup>३</sup>;  
 १०१; ११७<sup>३</sup>; १३०<sup>३</sup>; १३७<sup>३</sup>; १४५<sup>३</sup>;  
 १५३; १६८; २०५; प. १, ४;  
 ३, ८; गो. १, २, ४<sup>३</sup>; ४, १०<sup>३</sup>;  
 २, ३, १८; ५, ७; ६, ३; ७;  
 -त्रम्ऽइव ऐआ. ५, १, १; शां.  
 ४, ८; -त्रम्ऽत्रम् तैआ. १, ३१,  
 ३; -त्रस्य ऐ. ४, ९; ७, १९<sup>३</sup>; २८;  
 ८, २<sup>३</sup>; ऐआ. १, १, ३; शां. १०,  
 ५; शा. १, ३, ४, १०; ५, ३, ५, २०<sup>३</sup>—  
 २३<sup>३</sup>; ४, ४, ३<sup>३</sup>; १२, ७, २, १२;  
 ८, ३, ८<sup>३</sup>; १३, १, ५, ३; ५; २, २,  
 १७; १४, ३, १, ९<sup>३</sup>; ४, २, २३; २६;  
 ५, ४, ५; ७, ३, ६; ८, १४, ४; का.  
 १, १, ३, ६<sup>३</sup>; तै. १, ७, ६, ४<sup>३</sup>; १०,  
 २<sup>३</sup>; २, ४, ७, ७; ६, ५, १<sup>३</sup>; ७, १८,  
 २; ३, १, २, ७; ७, ७, २; ९, १४, ३;  
 तैआ. ४, ११, ३; तां. २, ८, २<sup>३</sup>;  
 १६, ४; ३, ९, २<sup>३</sup>; ११, ११, ८; १५,  
 ६, ३; १९, १७, ३; जै. ८९;  
 २०५<sup>३</sup>; गो. १, ४, १०; -त्रस्यऽइव  
 तां. १३, ४, १७; १५, ३, २, १; १९,  
 १, ५; -त्राणाम् शा. ५, ४, २, २;  
 तै. १, ७, ८, ५<sup>३</sup>; २, ७, ६, ३;  
 -त्राणि श. २, १, २, १८; १९<sup>३</sup>;  
 १४, ४, २, २३; का. १, १, २, १२<sup>३</sup>;  
 तै. २, ७, १८, ३<sup>३</sup>; तैआ. ४, १०,  
 २; -त्राव ऐ. ७, २२<sup>३</sup>; ८, १, ४;  
 २४<sup>३</sup>; शा. ४, १, ४, २; ८, ७, २, ३;

९, ४, ३, ४; १२, १, २, २; ७, ३, १५;  
 ८, ३, २, २; १४, ४, २, २३; तै. १,  
 ६, ५, १; तां. ११, १, २<sup>३</sup>; १८, १०,  
 ८; जै. १०१; गो. १, ४, ९; -त्राय  
 ऐ. ६, २, १; ७, २, २<sup>३</sup>; शा. २, ५, २,  
 ३४<sup>३</sup>; ४, २, २, १३<sup>३</sup>; ३, ३, १०<sup>३</sup>; ७,  
 ३, ३, १२; ५, ३, ३; ४, २, ३; ८, ५, ३,  
 ८; ९, १, १, १५; २५; ३, १, १६; ४,  
 १, १६; ३, ३, ९; १०, ४, ३, २२;  
 ११, २, ७, १५; १३, २, २, १५<sup>३</sup>; ६,  
 २, १०; १४, २, २, २७<sup>३</sup>; ९, ३, ६;  
 का. १, ५, १, ३०; तै. १, ७, ४, २;  
 ६, ७; ३, ४, १, १; तैआ. ४, १०,  
 १; ६, १, ३; तां. १, ३, ९; ९, १; ३,  
 ९, २; १८, १०, ८; गो. २, ६, ३;  
 -त्रे ऐ. २, ३३; ७, ३१<sup>३</sup>; ३२<sup>३</sup>; ८,  
 २; ९; शा. २, ५, २, ३६; ४, ३, २,  
 ९; ९, ४, ३, ९; १२, ८, ३, २२<sup>३</sup>;  
 १३, १, ५, ३; ५; १४, ४, २, २३;  
 का. १, ५, १, ३२; तै. २, ६, ५, ६;  
 ७, ६, ३; ३, ७, १०, ३; तां. ३, ९,  
 २; जै. १६८; मं. २, २, २; गो.  
 २, ६, ७; -त्रेण ऐ. २, ३३<sup>३</sup>; ३८;  
 ३, १९<sup>३</sup>; ८, २<sup>३</sup>; ३; ४; ६; २५; २७;  
 शां. ४, ८; १२, ८<sup>३</sup>; शा. ५, ३, ५,  
 ८<sup>३</sup>; ६, ४, ४, १३; ६, ३, १५; ९, ३,  
 ४, १८; ४, ३, ९; ११, २, ७, १५;  
 १२, ७, ३, १५; ८, ३, १९; २३;  
 १३, १, ५, ३; ५; २, २, १७; ६, २,  
 १०; तै. २, ७, १८, ५; ३, ९, १४,  
 २; ३; तैआ. ४, २१, १; तां. १८,  
 १०, ९; जै. ६८; १०१; १६८; प.  
 १, ४, ३, ८; गो. २, ५, ७; ६, ७.  
 क्षत्र-काम- -मः तां. १३, ४, १७.  
 क्षत्र-पति- -तिः शा. ५, ४, २, २; ११,  
 ४, ३, ११; तै. १, ७, ८, ५; २, ५,  
 ७, ४; तां. २०, १२, ५; -तिम्  
 तै. १, ७, ८, ५.  
 क्षत्र-भूत्- -भूत् तै. २, ४, ६, १२;  
 -भूते शां. १९, १.

क्षत्र-भूत्तम- -मः तै. २, ७, ६, ३.  
 क्षत्र-मात्र- -त्रम् शा. १४, ८, १४, ४.  
 क्षत्र-यशस- -सत्य शां. ७, १०;  
 १२, ८<sup>३</sup>.  
 क्षत्र-रूप- -पम् ऐ. ८, ७; ८<sup>३</sup>.  
 क्षत्र-लोक- -कम् सा. ३, ८, ३.  
 क्षत्र-वत्- -वते शां. १९, १.  
 क्षत्र-वृत्ति- -ति शा. १, २, १, ७; १०;  
 का. २, १, ४, ५; ८; ९; -निः शा.  
 ३, ५, २, ११; ६, १, १७.  
 क्षत्र-सामन्- -म तां. ९, २, ७; १५.  
 क्षत्रिय,या- -यः ऐ. ६, २२; ७, १४;  
 १९; २०<sup>३</sup>; २३<sup>३</sup>; २४<sup>३</sup>; २६; ३०;  
 ३१<sup>३</sup>; ३३; ३४<sup>३</sup>; ८, ३; ५; ६; ८—  
 १२; १५; १७<sup>३</sup>; १९; २०; २३; शां.  
 २५, १५; शांआ. ६, १९; शा. १, ३,  
 २, १५; २, १, २, १७; ३, ५; ४, १,  
 ४, १, ५; ६; ३, ३, ६; ९; ५, ३, ५,  
 २७; ४, ३, ४; ७; ८; ६, १, २, २५;  
 ४, ४, १३; ६, ३, १३; ७, १, १, ४;  
 ९, १, १, १८; १२, ८, ३, ५; १९;  
 १४, ४, २, २७; का. १, १, ३, ४;  
 तै. १, ७, ९, २; जै. १०१; गो.  
 २, ६, ४; ७; -यस्य ऐ. ७, २०; ८,  
 १५<sup>३</sup>; १९; शा. १, ३, ४, १५; २, ३,  
 ४, ६; ५, २, ६; ३, ९, ३, ३; ७; ६, ४,  
 ४, १३; १४, ४, २, २३; ५, १, १५;  
 का. १, ५, १, ४; २, २, १, १६; जै.  
 १०१<sup>३</sup>; प. २, १०; -यस्य ऐ.  
 ७, २१<sup>३</sup>; २२; २५<sup>३</sup>; २६<sup>३</sup>; ८, २०<sup>३</sup>;  
 शा. १, ३, २, १५; ३, ३, ३, ८; ४,  
 १, ४, ५; ६, ६, ३, १३; १५; ११, ८,  
 ४, ५; १२, ८, ३, १९; १३, ४, १, २;  
 ८, ३, ११; तै. ३, १२, ९, २; सा. २, ५,  
 ३<sup>३</sup>; -या शा. ३, २, ४, १६<sup>३</sup>; -याः  
 शां. १६, ४; -याणाम् तै. २, ४, ७,  
 ७; -यात् ऐ. ७, १५; ८, ७; -याय  
 ऐ. ७, २९<sup>३</sup>; शा. १, ३, २, १५; ५,  
 ३, ४, २, ७<sup>३</sup>; २८<sup>३</sup>; का. १, ५, १, ३<sup>३</sup>;  
 जै. १०१; -ये शां. २, ५, १५;

† 'क्षु' इति मुपा. स्वरश्चिन्त्यः ।

-येण श. ४, १, ४, ६; १४, ४, २, २७; जै. १०१; १६८; -येषु श. ४, ४, १, १८.  
 क्षत्रिय-ता- -ताम् ऐ. ७, २४.  
 क्षत्रिय-यज्ञ- -ज्ञः ऐ. ८, ३; श. १३, ४, १, २.  
 √क्षद्, क्षदन्ते ऐ. १, १५.  
 क्षत्वा तां. ९, १०, २.  
 क्षदत्- -दन्तम् ऐ. १, १५.  
 क्षन्/घस्र् द्र.  
 क्षपण(√क्षप्)- -णः शांआ. १२, ७; -णम् शांआ. १२, ४.  
 क्षपा- -पा तां. १८, ८, १६; -पाः ऐ. १, १३; तैआ. १, १०, ३१; -पाभिः ऐ. १, १३.  
 √क्षम्, क्षमन्ते गो. २, ५, ९; चक्ष-मिरे श. ३, ७, ३, १, ३; ४, ३, ४, १४; क्षमेथाः ऐ. ३, ३४; अक्ष-मन्, अक्षमन् श. ३, ८, १, १०.  
 क्षम्- -मि तै. २, ८, ५, ८.  
 क्षमा- -मा ऐ. ३, ३९; श. ६, ७, ३, २. क्षामा- द्र.  
 १क्षय(√१क्षि)- -यम् शां. ३, ५; -यात् शां. ७, ४; जै. २११; जैड. १, १, २, ६; ७.  
 क्षय-वृद्धि- -द्धि प. ४, ६.  
 क्षय्यु- -य्यम् तै. ३, ११, ७, ४.  
 २क्षय(√२क्षि)- -यः ऐ. १, १६; २, २; शां. ८, १, श. ७, ५, २, ५४; तै. ३, ६, १, १; गो. २, २, १३; २०; -यम् ऐ. १, १३; २२; शां. ७, १०; २६, १७; तां. १, ९, १; -यस्य श. ४, ४, १, ६; -०याः तै. ३, ७, ९, १; -याः तां. १, २, ५; -याय श. ३, ६, ३, १५; ४, ३; ४, ५, १, १६; तैआ. ४, ४२, ४; १०, १, १२; तां.

१, ९, १; गो. २, २, १३; -ये ऐ. ५, २१; ६, १०; ७, ९; शां. २६, १७; २८, ३; श. २, ३, ४, २६; ४, ५, २, १७; ७, ५, २, ५४; का. १, ४, १, २०; तै. २, ४, १, ७; -येषु ऐ. १, १६ शां. ८, १.  
 क्षय(त्→)न्ती- -न्तीः तै. २, ५, ८, ५; तैआ. ४, ४२, ४.  
 क्षयत्(√३क्षिंफ)- -यन्तम् श. ७, ३, १, ३३; -यन्ता ऐ. ५, २०; शां. २६, १५.  
 √क्षर, क्षरति ऐआ. २, २, २; तै. २, ४, ६, १२; जै. १३०; जैड. १, २, ३, ४; सा. १, ७, ४; क्षरन्ति ऐआ. २, २, २; श. १४, ९, ३, ११; क्षरन्ति तै. २, ७, ७, ६; तैआ. १०, १०, २; १५, १; ४९, १; तां. १३, १, ५; प. ५, १०; क्षरन्तु तां. १३, १, ५; अक्षरत् श. ६, १, ३, ६; तां. २०, १४, ७; जैड. १, ७, २, १; प. १, ५; गो. १, १, ७; अक्षरन् तै. २, ८, ३, ४.  
 क्षरत्- -रन् जैड. १, १४, २, ८.  
 क्षरन्ती- -न्तीः तैआ. २, ११, १०; तां. १, २, ९; ६, ६, १७.  
 क्षा(√२क्षि)- →क्षाः ऐ. ५, १९; शां. २६, १२; क्षाम् श. ४, ५, ३, ३; तै. २, ८, २, ४.  
 क्षात्र-संयहीतृ- -तृणाम् श. १३, ४, २, ५; ५, २, ८.  
 क्षाम(√क्षे)- -माय तां. १, ८, ७.  
 क्षाम-कर्म-मिश्र- -म् श. २, ५, २, ४६; का. १, ५, १, ३८.  
 क्षाम-वत्- -ते ऐ. ७, ६.  
 १क्षामत्- -त् तैआ. १०, १, १६.  
 क्षामन्(√क्षम्)- -म तै. २, ४, ५, २.

क्षामा- -मा श. ६, ७, ३, २; तै. २, ८, ९, २६.  
 √१क्षिंफ, क्षिणोति श. १०, ४, ३, १; क्षिणोति श. ३, ५, १, २५; १०, ४, ३, १; क्षिणुतः श. २, ३, ३, ११; १२; क्षिण्वन्ति श. १, २, २, ११; क्षिण्वन्ति का. २, २, १, ८; क्षिणोमि श. ६, ६, ३, १५; तैआ. २, ५, ३; क्षिणुयात् श. १, ३, १, ६; ६, ६, ३, १५; का. २, २, ४, ५.  
 क्षीयते ऐ. ५, १६; शां. ७, ४; श. ८, ३, ३, ७; १०, ५, ४, १७; १४, ४, २, २८; ५, १, ३; २, ३; क्षीयते श. २, ४, २, ७; ३, ८, ३, ३०; का. १, ३, ३, ७; तै. १, १, ३, ५, ४, ६, ५; ३, १०, ९, १०; तां. ६, १, १०; जै. १२४; प. १, ६; ४, ६; क्षीयते तै. ३, ११, ८, ५; क्षीयन्ते श. ३, ९, ३, २७; ७, ५, २, २; १४, ४, ३, १; ६; जैड. ३, १, १, ११; गो. २, १, ८; अक्षी-यत तै. १, १, ३, ५; जैड. १, ७, २, २; १४, २, ८; क्षीयत श. १४, ४, ३, ७; जैड. १, १, २, ५; क्षीयरन् जैड. १, १, २, ७; क्षायि तै. ३, ७, ५, ७; क्षेष्टाः गो. २, १, ७; अक्षेप्यत श. ८, ३, ३, ७.  
 १क्षय-रय-, गद्र. क्षीग- अद्र.  
 √२क्षि, क्षेति ऐ. १, २९; ८, २६; तै. २, ४, ६, ४; क्षेति तै. २, ८, ४, ३; क्षेतिऽइव ऐ. ५, २१; क्षियति श. ६, ३, ३, १९; १४, १, २, २४; गो. १, ३, १९; क्षियतिऽइव शां. २६, १५; १७; क्षियन्ति शां. १६, ४; श. ७, ५, २, ५४; १४,

† 'क्षपः' इति भा. मैसू. च । ‡ 'क्षत्त-' टि. गद्र. । ॥ अति/क्रम् पटि. द्र. । १=क्र. १०, ४५, ४; य. १२, ६ ।  
 क्र.- पपा. तु. 'क्षाम' इति । 'क्षामन्' इत्यतो निष्पन्नो संहितादीर्घश्चेति । वाजसनेयिकास्तु 'क्षामा' पपा. पठन्ति ।  
 ९ 'क्षामशब्देऽन्तरिक्षवाची' इति वृत्ता सा. 'क्षामन्' इत्यतः पूर्ववन्निष्पादितो भवेत् । 'क्षामा(गद्र)→क्षामा' इति द. ।  
 तु. तत्रैव श. प्रकरणे द्र. । ७ √१क्षि क्षये, हिंसायाम् । √२क्षि निवासमल्लोः । √३क्षि ऐय्ये, इति विधेको द्र. ।  
 ११ 'क्षिण्वन्ति' इति मुपा. सा सम्मतः । √क्षणु हिंसायाम् इत्यस्येदं रूपमिति ।

१,२,२४; तै. ३,१,१,६; ७.  
 क्षित्-तम् तैआ. २,१९,१; -ताः  
 तैआ. १,९,१.  
 क्षित्त-वत्-वत् शां २६, १५; १७.  
 क्षिति-तयः तै. २, ४, ७, ९; ३, ६,  
 १०, २; सं ५; -तये गो. १, १,  
 ९; -तीनाम् शां. १५, २.  
 क्षियत्-यन्तः ऐआ. ५, २, २;  
 सा. १, ४, १४ -यन्तम् श. ९,  
 ५, २, ४.  
 क्षेति-वत्-वत् ऐ. ५, २०; २१.  
 √क्षिप्, चिक्षिपः तैआ. ६, १, ४.  
 क्षिपणि-णि श. ५, १, ५, १९;  
 -णेः ऽइव तैआ. १, ४, २.  
 क्षिपित्ता-तः तै. ३, ७, ६, १६.  
 क्षिप्र-प्रः श. ६, २, १, ३७; ९, ४, १,  
 १०; -प्रम् ऐ. ५, ३०; ६, ८; १८;  
 ८, २८; शां. २, ९; २८, ७; श. ४,  
 १, ३, ३; ५, ५, ५, १४; ६, ३, २, २;  
 ११, २, ७, २३; १३, ८, १, २; का.  
 १, १, ४, १९; २१; ३, ४, ९; २, २,  
 ३, १६; २, ४, १४; तै. ३, १, ४, १५;  
 ५, १५; १०, १, ४; तां. ७, ७, १२;  
 ९, १, ३८; १२, १३, २३; १३, ४,  
 ११; सं. १; गो. १, ३, १३; २, ६,  
 ५; -प्राणि श. १२, ३, २, ५;  
 -प्रात् श. ६, ३, २, २; -प्रे शा.  
 १, १; श. १, २, ५, १७; ३, १, १७;  
 ४, ३, २१; ६, १, १८; ७, २, १७; ८,  
 ३, १६; २, १, ४, १९; २१; ३, २, १४;  
 ४, ४, १५; ३, १, १, २; ३; ४, १, १,  
 २१; २, १, ५; ५, २, १५; ८, ११; ६,  
 ८, १८; ९, ३, ३, २; ३; ७, ४, २,  
 १८; ९, ३, ४, ११; १०, ३, ५, १६;  
 ५, ५, ९; ११, १, ३, ७; १२, ४, १,  
 ४; ४, २, ९; ३, ८; ५, १, १७; १३,  
 ८, १, ७; १२; तै. ३, ९, १, ३; जै.  
 १२७; जैड. १, १, ४, ७.

क्षिप्र-काम-मः सा. १, २, ४.  
 क्षिप्र-गति-तिः दै. ३, १७.  
 क्षिप्र-श्येन्-म् श. १०, ५, २,  
 १०.  
 क्षिप्रा(-प्रऽअ-)यण-णानि गो. १,  
 ५, ५.  
 क्षिप्रे(-प्रऽइ-)पु-पवे तै. २, ८,  
 ६, ८.  
 क्षेपिष्ठ-ष्ठः तां. १७, १२, ३; प.  
 ३, ८; ९.  
 क्षेपीयस्-यः श. ६, ३, २, २.  
 क्षेपन्-पणा तां. ७, ६, ४.  
 क्षिण(√क्षि)-णे श. २, ४, २, ७;  
 का. १, ३, ३, ७.  
 क्षीर-रम् श. २, ३, १, १६; का. १, ३,  
 १, ९; तै. १, ४, ८, ४; २, ६, २, १;  
 जै. १७३; जैड. १, १, ३, ८; -रस्य  
 श. ९, ३, २, ४; -रे तै. १, ३, ६,  
 ८; तां. २४, १८, ३; जैड. १, १,  
 ३, ८; -रेण श. १३, ८, ४, २;  
 तैआ. ६, ४, १.  
 क्षीर-भाग-गाः तैआ ६, ८, १.  
 क्षीर-युजिन्-नी श. १, ३, ४, १४.  
 क्षीर-र(स→)सा-साः तां. १३,  
 ४, ८.  
 क्षीर-वत्-वान् तैआ. ६, ८, १.  
 क्षीर-श्री-श्रीः श. १२, ६, १, २५.  
 क्षीर-होवृ-ता श. २, ३, ३, १५.  
 क्षीरा(-रऽआ-)हुति-म् जै. ५.  
 क्षीरिन्-रिणी सा. ३, ३, ३; -री  
 श. ६, ६, ३, ३.  
 क्षीरौ(-रऽओ-)दन-नः श. २, ५,  
 ३, ४; का. १, ५, २, ४; -नम् श.  
 १४, ९, ४, १३.  
 क्षीरौदन-मांसौ(-सऽओ-)दन्-  
 नाभ्याम् श. ११, ५, ७, ९; -नौ  
 श. ११, ५, ७, ५.  
 √क्षुद्, अक्षौदयत् तै. २, ४, ५, २.

क्षुद्, द्वा-द्रम् ऐआ. २, २, २; श.  
 १, ५, ३, ११; २, ५, १, २; ४, १, ३,  
 १६; का. १, ४, ३, २; जै. १५०;  
 गो. २, १, ९; -द्राः श. ९, ४,  
 ३, १४; १०, ४, २, १८; १४, ५, १,  
 २३; तैआ. ४, ३६, १; जै. १६५;  
 २०४; -द्राणि शांआ. ७, २२;  
 तां १७, १, ३; जैड. ३, ५, ४,  
 ४; -द्रान् तै. ३, १, २, १०;  
 -द्रेभ्यः गो. १, १, १२.  
 क्षुद्रक-कः सं. २, ७, ३.  
 क्षुद्र-मिश्र, भ्रा-भ्रा शांआ. ८,  
 ११; -भ्राणि ऐआ. २, ६, १.  
 क्षुद्र-सूक्त-क्ताः ऐआ. २, २, २.  
 क्षोदस्, क्षोदिष्ठ-अद्र.  
 क्षुध्(√क्षुध्)-वत्, द्वा. ९, १, २, ५;  
 तै. ३, १२, ९, ६; तैआ. ४, २२,  
 १; -ध्ः तै. १, २, १, ३; -धम्  
 श. ९, १, ३, ५; तै. १, ६, ७, २; ३;  
 ३, १, १, १२; २, २; तैआ. २, ९, १;  
 -ध्वा तै. १, ५, ६, ५; -ध्वे तै. ३, ४,  
 १६, १; सं. २, ६, १६.  
 क्षुत्(√क्षुत्)-पणा-भ्याम् तै. ३, ४,  
 १६, १.  
 क्षुत्पि(-धऽपि-)पासा-भ्याम् सं. २,  
 ६, १७.  
 क्षुध्यत्-वत् तैआ. १, ३१, ५.  
 क्षु-मत्-तः तै. २, ७, १३, ५; -न्तम्  
 ऐआ. ५, २, ३; तां. ९, २, १३.  
 क्षुसा-सा श. ५, ३, ५, २९.  
 क्षुर-रः शांआ. ६, २०; श. २, ६, ४,  
 ५; ६; ७; ३, १, २, ७; ८, ५, २,  
 ४; १४, ४, २, १६; का. १, ६,  
 ४, ६; ७; ८; तै. २, ७, १७, ३;  
 -रम् श. ३, १, २, ९; सा. १,  
 ५, १५; -रस्य श. १४, ६, ३, २;  
 आ. २, ७, १; -रेण श. ३, १, २,  
 ७; ८; तै. २, ७, १७, २; सा. २,

‡ वर्णविकारेण √क्षीयते रूपसिद्धिः । अथवा √क्षिपेरेवेति भा. । † क्षिप्रा इति मुपा. । सा. अपि.  
 तथैव । Ly. (Ms.) C., Pw. प्रम्. च यद्योपरि सुद्वितं तथा साधु मन्यन्ते । § √क्षुपतीति क्षुपा पकारस्य मकार  
 इति सा. । √क्ष्मायतेरिति ज. म. ।

५,४;३,६,११;१३; सं. १,६,१.  
 धुर-धान- -ने शांआ. ६, २०;  
 श. १४,४,२,१६.  
 धुर-धारा- -रायाम् जैड. ३,३,३,९.  
 धुर-पवि- -वि आ.जैआ. १, २११;  
 -वि: जै. २६; -विणी आ.जैआ.  
 १,३२३; जैआ.२,२३,३; -विम्  
 जै. १४; २६; -वी श. ३, ६,  
 २,९; -वीन् श. ७, ३,२, ५;६.  
 धुर-संयुक्त- -क्त: सा. २,५,५.  
 धुर-हरर्सा- -सी जैआ. २,२३,५.  
 धुल्लक,क्रा- -का: श. १, ८,१,३; तै.  
 ३,१०,१,४.  
 धुल्लक-कालेय- -म् आ. १,२३७.  
 धुल्लक-वात्सप्र- -म् आ. १,३१७.  
 धुल्लक-वैष्टम्भ- -म् आ. १,४७१.  
 धु-वत्- -त: तां. ८,२,२.  
 क्षेति-वत्-√रक्षि द्र.  
 क्षेत्र(√रक्षि)- -त्रम् ऐ. ८, २०; शां.  
 ३०,११; शांआ. १२, ४; तै. २,  
 ७,१३,३; तां. २,१,४; गो. २,५,  
 १०; -त्राणि तै. २,४,२,९; ३,२;  
 तां. २१,२,८; -त्राय तै. २,४,३,  
 ५; -त्रे गो. २,२,८.  
 क्षेत्र-गृह-संस्थ- -स्थेषु प. ५,५.  
 क्षेत्र-जित्य- -त्याय तै. २,४,६,८.  
 क्षेत्र-ज्ञ- -ज्ञ: शां. ६,११; श. १३,  
 २,३,२; तै. ३, ८, २२,१; १०,  
 १०, ४<sup>३</sup>; तां. २१, २, ८; जै.  
 १६८; -ज्ञम् ऐ. ४,२०.  
 क्षेत्र-तर- -म्ऽश्च श.१,४,१,१६.  
 क्षेत्र-पति- -तये तां. १, ८, १५;  
 -ति:‡ गो.२,२,८. क्षेत्रपत्य-अद्र.  
 क्षेत्रिन्- -त्री तै. २, ५, १, १.  
 क्षेत्रिय- -यात् तै. २, ५, ६, ३.  
 क्षेत्री- -त्रियै तै. २, ५, ६, १.  
 क्षेत्रन्, क्षेत्रिष्ठे, क्षेत्रीयस्, √क्षिप् द्र.  
 क्षेम(√रक्षि)- -म: शां. ९, ४; श.

१३,१,४,३<sup>३</sup>; २,९,५; तै. ३,३,  
 ३,३;७,७, १३; ९,१, ४; ७,२;  
 तैआ. ९, १०,२; तां. २२, १८,  
 ७; -मम् श. १३, २,९, ५; तै.  
 ३, ९,७, २; जै. ११७; -मस्य  
 श. ३,५,३, २०; -माय श. ५,  
 २,१,२५; ८,३,४,८; तै. ३, ४,  
 १०,१; ८, ३,६; -मेण श. १३,  
 १,४,३.  
 क्षेम-योग- -गौ ऐ. १,१४.  
 †क्षेम्य- -म्य: श. ६, ७, ४, १०<sup>३</sup>;  
 -म्या: श. १३,१,४,३.  
 ‡क्षे(म्य→)म्या- -म्या: तै. ३, ९,  
 १३,३.  
 √क्षै, क्षापयति तां. १७,५,७.  
 क्षाम- गद्र.  
 क्षैत(←रक्षिति)-वत्(मतुप्)- -त् शां.  
 २०,३; २२,२; २५,३.  
 क्षेत्रपत्य,त्या(←क्षेत्रपतिϕ)- -त्य: श.  
 ५,५,२,७; -त्या: शां. ३०,११;  
 गो. २,५,१०; -त्येन तै. १, ८,  
 ४,२.  
 क्षैमि- मि: जै. १३५; जैड. ३, २,  
 १,३; २,२; ४; ६; -मिम् जैड.  
 ३,२,२,५.  
 क्षोदस्(√क्षुद्)- -सा ऐ. ५, १६;  
 शां. २६,८; १५.  
 क्षोदिष्ठ(←क्षुद्र)- -ष्टा: गो.२,१,९.  
 क्षोद्युक्त,क्रा(√क्षुद्)- -का श. १२,  
 ५,२,५; -कौ सं. २.  
 क्षौम्(←क्षुमा)- -म् तैआ. १, ३२,३.  
 क्ष्युत्(√क्ष्यु)- -म् श. ६,३,१,३४<sup>३</sup>;  
 ३५.  
 क्ष्मा- →क्षमया ऐ. ६,२७; शां. २६,  
 १३; श. १,७,४,४.

ख

ख- →खम् श. १४, ८, १, १<sup>३</sup>; १२,

१<sup>३</sup>; तै. ३, ७, ५, २; तैआ. १०,  
 १,१; जैड. १,१,३,६; सा. ३,  
 ८,५; गो. १, १,२५; २, २,५;  
 खानि ऐआ. २, ३, ३; गो. १,  
 १,३९.  
 खजङ्कर(=जम्/कृ)- -म् तै. २, ७,  
 १५,६;  
 खट् तैआ. ४,२७,१.  
 खड्ग-कवच- -च: जै. १३४.  
 खण्(=ट्)‡ तैआ. ४,३७,१.  
 खण्डिक- -क: श. ११, ८, ४, १;  
 जै. १३७<sup>५</sup>; १५३<sup>५</sup>; -कम् जै.  
 १३७; १५३; -केन जै. १५३.  
 खट्(√खट्)- -त् श. १,७,४,१०.  
 खदिर- -र: श. ३,६,२,१२; १३,  
 ४, ४, ९; तैआ. ५, २, ४;  
 -रेण श. ३,६,२,१२.  
 खदिरसार-मणि- -म् शांआ.  
 १२,८.  
 √खन्, खनति श. ६, ३, १, ३७; ४३;  
 ४, १, १, ५, ४, ९; का. २, २, २, ९;  
 खनति श. ३, ५, ४, १; ३<sup>३</sup>; ८; ६, १,  
 ६; ७, १, ३<sup>३</sup>; ६, ३, १, ३६; ३७<sup>३</sup>; ३,  
 २६<sup>३</sup>; ४, १, १<sup>३</sup>; ३<sup>३</sup>; ४, ५; ५, ४,  
 १; २; ३; तै. ३, २, ९, १०; ११;  
 जै. १४४; खनन्ति ऐ. २, ११;  
 का. २, २, २, ९; खनन्ति श.  
 १३, ८, ४, २; तै. १, ५, १०, १;  
 तैआ. ५, १, ४; तां. २५, १०, ५;  
 खनामि श. ६, ४, १, १; ४<sup>३</sup>; ५;  
 खनाम: श. ६, ४, १, २<sup>३</sup>; ४<sup>३</sup>; ५;  
 खनतु श. ६, ५, ४, ३; खन-  
 तात् ऐ. २, ६; तै. ३, ६, ६, ३;  
 खनाम तैआ. ५, १, ४; अखनन्  
 श. ६, ४, १, ४; अखनन्  
 श. ६, ३, १, ३६; ४, १, १; ५;  
 खनेत् श. ३, ५, ४, १४; खनेत्  
 श. ६, ५, ४, २; १०, २, २, ६;

† 'धुरस्य हरसी' इति आ. मुपा. । ‡ 'क्षुद्रक', सा. । † 'क्षेम्य' इति साधु भवेत् । ‡ मुपा. स्वरधिन्यः । ‡ रक्षो जातिरिति सा. । तु. 'क्षेत्रियात्' इति अ. २, १०, १ । तै. अपि द्र. । ‡ 'क्षेम्य' इति च. १५, ३३; द्र. । ϕ 'क्षेत्र' इति ऋ. द्र. । ‡ 'खण्फणसि' इति पाठः ।

खनेम श. छ, ३,३,११<sup>१</sup>; खनेम  
श. छ,३,३,१४<sup>१</sup>.  
खायन्ते श. ३,५,४, १ां; खायन्ते  
श. ३,५,४,९.  
खनत्-नन् श. २,३,२,१४<sup>१</sup>; छ,  
४,१,५; -नन्तः श. १,२,४,१६;  
३,३,१,७; ६,१, १९; छ, ३,३,  
१३<sup>१</sup>; -नन्तःऽइव श. १,२, ३,  
७<sup>१</sup>; ५,९; का. २, २, १, २०<sup>१</sup>;  
३,८.  
खनन्ती-न्त्यःऽइव श. ४, ५,  
५,६.  
खनन-नात् प. ५,१०.  
खनितुम् श. छ,३,१,३९<sup>१</sup>.  
खनित्र-त्रम् जै. १४४; -त्रेण तां.  
१६,६,५.  
खात्,ता-तः श. ३,६,१,१३; ७,  
१,६; -तम् जै. १, १, ५, ५;  
-तस्य जै. १०३; -ता तै. १, ६,  
८,६; -तेन श. ७, १, १, १३<sup>१</sup>;  
९,४,३,९<sup>१</sup>.  
खात्वा श. १, ८,१, ३; १३, ८,३,  
१०; तै. १, २, २, ८; २५, १.  
खे(य→)या-या तै. ३,२,९,११.  
खर-रम् ऐ. १, २, २; -रे श. १४,  
१,२,१७; २,२, ३०; -रैः ऐ. १,  
३, २,४; -रौ श. १४, ३, १,  
२,२.  
खर-करभ-मन्थ-कङ्क-कपोतो(तऽउ-)  
लृक-काक-गृध्र-श्येन-भास-वायस-  
गोमायु-संस्थ-स्थानि प. ५, ८.  
खल,ला-लः तां. १६, १३, ७; सं.  
१,७,१; -ला जै. १,१,५,१; ४.  
खल-कुल-लाः श. १४,९,३,२,२.  
खले-वाली-ली तां. १६, १३, ८.  
खलति-तिम् तै. ३,४, १७, १; जै.  
१९८<sup>१</sup>; -ती? जै. १४७; -तेः श.  
१३,३,६,५; तै. ३,९,१५,३.  
खलति(ती?)-द्वैवोवाति(ती?) -ती

जै. १४७.

खालतेय-यः जै. १५७<sup>१</sup>.

खलु ऐ. १,२; ६; ११; १५; २, ३; ६;  
१५; ३,११; ३४; ४,५; १६; ५,  
२४; ३१<sup>१</sup>; छ, ११; २६; ३६; ८, १<sup>१</sup>;  
२; ४; ऐ. १, ५<sup>१</sup>; ६; २, ५<sup>१</sup>;  
५, १, ६; शां. २, ९; ७, ४; २, ३,  
५; २४, ९; २९, १; शां. ३, ७;  
५, १; ३; छ, १९; ७, ३; २०; ८, ९;  
श. १, १, १, ६; २, १, २, २; ५, १;  
२६; ५, १, ३; ३, ८; ६, ३, १६; ८,  
२, १०; ११; ३, २०; २५; ९, १,  
२९; २, ६; ३, २, ३; २, २, २, १४;  
३, २, १; ३, ४, १९; ४, १, १०; ४,  
१४; ५, १, १४; ४, ९; ६, १, ३९; ४,  
९; ४, ३, ३, १७; ८, ७, २, १६; १०,  
६, ३, १; ११, १, २, १३; २१-२३;  
१२, ४, २, ५; ८, २, ४; ७; १३,  
१, ३, ६; ४, ४, १; ५, १, ७; ७, १,  
१०; १४, ४, १, ७; २९; ३०; ६, १,  
४; ७, १, १६; २, ७; ३, ५<sup>१</sup>; २५; का.  
१, ३, ३, ९; ४, २, २; ६, १, ७;  
२२; २, ३; २, १, ३, २, ३; २, १, ४;  
तै. १, १, २, १; ८; ९, ८; २, २, ५;  
३, १, ५; ३, ६; ७, १; १०, ५; ४, १,  
२; ३, ४; ६; ५, १; ६, ५; ७, ३; ७;  
६, ३, ९; ४, ५; १०, ३; ७, २, ६; ७,  
५; ८, ४, ३; ८, ३; १०, २; २,  
१, २, ९; ३, २; ८, ३; २, ४, ३; ६,  
३; ८, १; ३, १, ३; ३, २, १, ३; ३,  
९-११; ३, ८, ७; ८, ८, २; ३;  
९, ४; ९, १४, १; ३; तै. १, १,  
६, २; ८, ७; २, १३, १; ५, ४, ६; ८;  
६, २; ८, ५; ९, २; ११; १०, ३; ६;  
११, १, ५; ९, २, १; ३, १; ४, १; ५,  
१; ६, १; तां. ४, २, ११;  
१३; १७; २०; ७, ८; ५, १, १४;  
१९; ३, ३; ६, ६; १०, ६; ६, ९, २५;  
९, १, ३७; ४, ४; १६; ९, ३; १७,

१, ११; १८, १, ७; २४, १४, ४; जै.  
४७; ५८; ५९; ७८; ८४; १५१;  
१६२; १६६; १९७; जै. १, १२,  
१, ५; २, ३, ५; आ. १; सं. १; ३;  
प. १, २<sup>१</sup>; ३, ७; गो. १, १, ६<sup>१</sup>; १०;  
१६; २२; ३१; २, ५; ८; ३, १८;  
२२; ४, १२; ५, १; १०<sup>१</sup>; २, २, ४;  
५<sup>१</sup>; १६; २१; ३, ९<sup>१</sup>; ४, १५; ५, १;  
६, १२<sup>१</sup>; १६.

खलु-त्सु(ः) सं. ५.

खल्व-ल्वाः श. १४, ९, ३, २, २.

खाण्डवः-वः तै. ५, १, १; -वात्  
जै. १९०; -वे तां. २५, ३, ६; जै.  
१९०.

खात-खात्वा/खन् द्र.

√खाद्, खादेत् श. १, ७, ४, १६<sup>१</sup>;  
खादियुः श. ४, ४, ३, ११; खादे-  
यम् श. ४, २, ५, १९.

खादयति शां. ११, ४.

खाद्-दः ऐ. ५, १२; ऐ. २, ३, ४; -दम् श. १३, ४, २, १७.

खादद्-द्वत्(त्←दन्त)-तः तै. १, १, २, ४.  
खादि-द्वयः तै. २, ८, ५, ५.

खादिन्-नम् ऐ. १, १६; शां.  
८, १.

खादि(त्→)ता-ताः श. ३, ६, १, ७.  
खादित्वा ऐ. ३, २, ४.

खादिरु(←खदिर)-रः श. ३, ६, २,  
१२<sup>१</sup>; तै. ३, ८, १९, १; तां. २१, ४,  
१३; -रम् ऐ. २, १; शां. १०, १;  
प. ४, ४; -राः श. १, ३, ३, २०;  
१३, ४, ४, ५; ९; १०; तै. ३, ८,  
२०, १; -रेण ऐ. २, १<sup>१</sup>.

खादिरी-री श. ५, ४, ४, १;  
तै. ५, २, ४.

खार्गलि-लिः तां. १७, ४, ३; जै.  
१३७.

खार्वा-र्वायाम् प. ४, ६.

† 'स्यायन्ते' इति अज. मुपा. अशुद्धः । ‡ 'अभि' इत्युपसर्गयोग इति P. IV. गद्र. । कर्मप्रवचनीय इति सा. । स्वरमुद्रणप्रकार एव भ्रममूलमिति दिक् । § खादन्दतः इति कालि. M. IV. B. IV. चिन्त्याः । भा. तु. ययासु. ।

खालतेय-खलति द्र.

√खिद्, खिद्यन्ति प. ५, १०.

खिल-लः श. ८, ३, ४, १; -लम्  
शां. ३०, ८; -ले तै. २, ८, ८,  
१११.

खिल-श्रुति-तिः गो. १, १, २९.

खील-लः तै. ३, ७, ६, १९.

खुर-राः ऐआ. २, १, ४.

खेय-√खन् द्र.

√ख्या, ख्यायते श. १०, १, २, ५;

ख्यायन्ते शां. १२.

ख्या-ख्या तैआ. ७, २१.

ख्यात-त्रे तैआ. ६, २, १

—:०—:—

## ग

गूडइतिऽ जैड. ४, ८, ३, ९.

गगन-म् तैआ. १०, १०, ३.

गङ्गा-ङ्गायाम् ऐ. ८, २३; श. १३,  
५, ४, ११; -ङ्गायै जै. १९२;

-ङ्गे तैआ. १०, १, १३.

गङ्गा-यमुना-नयोः तैआ. २, २०, १३.

गङ्गिनस्-नाः जै. १३७.

√गङ्गूय, अगङ्गूयत् तां १४, ३, १९.

√गच्छ्, गच्छत्-√गम् द्र.

गज-वालि-मुख्य-ख्याः प. ५, ३.

गडुल-लः प. ४, ४.

√गण्, गणयान्चकार जै. १८१.

गण-णः श. २, ५, १, १३; ५, ४,  
३, १७; १४, ५, १, १०; का. १, ४,  
३, ११; १५, ५, २, १९; तै. १, ७,  
७, ३; २, ४, ३, १०; -णम् श.१०, ३, १, ९; -णाः श. ३, ९, ४,  
७; ९, ३, १, २५; १२, ८, १, २२;-णाम् श. ३, ९, ४, ७; -णानाम्  
ऐ. १, २, १; शां. ८, ५, ९, ६; श. १३,  
२, ८, ४; तै. ३, ११, ४, २; -णेतै. ३, ७, ९, ५; ६; -णेन तै.  
२, ८, ६, ४; -णेषु श. ८, १, ४, ४.गण-पति-म् ऐ. १, २, १; शां. ८,  
५; ९, ६; श. १३, २, ८, ४.

गण-वत्-वान् तै. २, ४, ६, १२.

गण-वती-त्यः तां १८, ७, ४;  
गो. २, ५, ८.गण-शस्(ः) श. १४, ४, २, २४;  
तै. १, ६, २, ३; तां १९, १४, १३;

२२, १५, ३; २४, १५, ४.

गुगक-म् तै. ३, ४, १५, १.

गण्ड-म् ऐ. १, २५.

गण्ड-पद-दाः ऐ. ३, २६.

गत-, गति-, गन्तवे-, चै, गन्तव्य-, गन्तु,  
गन्तुस्-, गन्तोस्-√गम् द्र.

√गद्, गद तै. २, ७, १६, १.

√गदाय, गदायेत् श. १२, ४, १, १०७

गन्ध-न्धः शांआ ५, ५; श. ३, ५,  
२, १७; ४, १, ३, ८; १०, ५, २,  
२०; १२, ८, ३, १६; १३, ४, ४,  
७; तैआ. १०, ९, १; जैड. ३, ५,  
६, ४; प. २, ३; गो. १, २, २; -न्धम् ऐआ. २, १, ७; शांआ. ५,  
७; ८; श. ९, ४, १, ४; १०, ५, २,  
१५; तै. २, ३, ९, ९; जै. ११७; जैड.२, १, १, १६; १९, ४, १, २, १; गो. १,  
२, २; -न्धस्य श. ४, १, ३, ८; तै.  
३, ८, २, १; -न्धाः शांआ. ५, ४;-न्धात् श. १३, ४, ४, ७; -न्धान्  
ऐ. ५, २, २; ऐआ. २, ६, १; शांआ.३, ७; ५, ४, ६; श. १४, ६, २, २;  
जैड. ४, ११, ५, ४; सा. ३, ४, २;  
गो. १, १, ३८; -न्धानाम् श.१४, ५, ४, ११; ७, ३, १२; -न्धाय  
तां. १, ३, ९; सा. ३, ८, २; -न्धेनश. ३, ५, २, १७; ९, ४, १, ४; १२,  
४, ३, १६; तै. ३, ८, २, १; मं. २,  
४, १४; -न्धैः सा. ३, ४, ६.

गन्ध-द्वा(र-→)रा-म् तैआ १०, १, १०

गन्धर्व-र्वः ऐ. १, २, २; श. १, ३,  
४, २; ३, २, ४, २; ५, १, १, १६; द्र.

३, १, १९; ९, ४, १, ७; -१२; तै.

३, ३, ६, ८; तैआ. ३, ११, ११;

४, ११, ५; ७; ८; ५, ९, ८; १०; १०,

१, ३; तां. ६, ९, २, २; जै. १३८;

१५१; १७७; जैड. ३, ६, ८, १;

३; मं. १, १, १; ७; ७, १३; -र्वम्

तां. १२, ११, १०; -र्वाः ऐ. १,

२७; शां. १२, ३; श. ३, २, ४, २;

३-५; ६, २, ९; १७; ९, ३, १८; १९;

२०; २१; २२; ५, १, ४, ८; १०,

५, २, २०; ११, २, ३, ७; ९; ५, १,

२; ४; १२; १३, ४, ३, ७; तै. २,

८, ८, ४; तैआ. १०, २, १, १; तां.

२०, १५, २; जै. ४७; १०२;

जैड. ३, ५, ६, २; ४; गो. २, २,

१९; -र्वाणाम् श. ११, ५, १,

१७; -र्वान् श. १०, ६, ४, १;

११, ५, १, १३; जैड. ३, ५, ६, १;

गो. २, २, १९; -र्वाय तां. १,

३, १; मं. १, १, ७; -र्वेषु ऐ. १,

२७; २८; तैआ. १०, ४, १, १;

-र्वैः श. ३, २, ४, २२.

गन्धर्व-गर्ग-गाः तैआ. १, ९, ३.

गन्धर्व-गृही(त-→)वा-त्ता ऐ. ५,

२९; शां. २, ९; श. १४, ६, ३,

१; ६, ७, १.

गन्धर्व-लोक-कम् जै. ५७; -काः

श. १४, ६, ६, १; -काय जै. ९३;

-के श. १४, ७, १, ३७; ३८;

-केषु श. १४, ६, ६, १.

गन्धर्वलोक-ता-त्ताम् जै. ४७.

गन्धर्वा(-र्वऽअ)-प्सरस्-रसः शां. २,

२; श. ९, ४, १, २; ४; ११, ५, ३, ७;

तै. ३, १२, ७, २; तैआ. १, २, ३, ७;

तां. १९, ३, २; जैड. १, १३, २,

१; १७, ३, ११; २, १, ५, १; सा.

१, १, ८; २, ५, ६; ३, ७, ५; गो. १,

३, १, २; -रसाम् ऐ. ३, ३, १; तां.

१९, ३, २; जैड. १, १७, ३, १२;

† 'च्छे' इति सुपा. ‡ 'माते ख्या स्म ती रिपत्' इत्यतीव भ्रष्टतां गतोऽयं पाठः । तत्र 'मा ते ख्या मती (तिः) रिपत्' इति पाठः समुच्चयार्थस्याध्याहारेण कदाचिदभिमतो भवेत् । § 'वान्' इत्यस्यान्तिममक्षरम् ।



प. छ,४; -रसौ आ. २, २४, १;  
 -रोम्यः श. ९, ४, १, ४; तै. ३,  
 ४, ५, १; तैआ. ३, १०, ३; जैउ.  
 १, ३, २, १.  
 गन्धर्वि(विन्-→)गी-गी जै. १३८.  
 श्गम्(√गम्=म्) -भः श. १३,  
 २, ९, ६; ७; -भे श. १३, २, ९,  
 ६; ७; तै. ३, ९, ७, ३; ४.  
 श्गम्-भः तै. ३, ९, ७, ३; ४.  
 ग्मस्ति-स्तयः तै. २, ७, १३, ५;  
 -स्ती श. छ, १, १, ९; -स्तौ श.  
 छ, २, १, १२.  
 ग्मस्ति-पूत-तः श. छ, १, १, ९.  
 गभी(=म्भी)र-रम् ऐ. ५, ५; श. ३,  
 ९, ४, ५; तै. २, ५, ६, १; ८, ९, ४; जै.  
 २१२; -रे ऐ. छ, २०; तै. २,  
 ८, ४, ७.  
 गभीर-वेपस्-पाः तै. २, ८, ६, २.  
 ग्मभन्-न् श. ७, ५, १, ८.  
 ग्मिभृ-म् श. ७, ५, १, ८.  
 गम्भीर,रा-रम् आ. जैआ १, ४६८;  
 -रस्य जै. १०३; -राः प. २, ४;  
 -रेभिः मं. २, ३, ५.  
 √गम्(→छ), ग्मच्छति ऐ. १, १६;  
 २१; २, १९; २४; ३, २४; २६; छ,  
 १५; १७; २०; २७; ५, २; २३;  
 ६, १७; २०; २२; ७, १३; ८, १९;  
 ऐआ. २, ५, १; छ, १, १; शां. ३, ३;  
 ५; २२, ४; २८, १०; शांआ. छ,  
 १; २; १२; १३; १४; श. १, ६,  
 ४, १७; २, १, १, ७; ६, ४, ९; ३, १,  
 १, १२; २, ४, १२; ५, ३, ३, ९; ६,  
 १, २, ३५; ९, ३, ३, १४; १०,  
 ३, ५, १६; ४, २, २; ११, २, ७,  
 २८; २९; ५, ६, ९; १३, १, ५, १;  
 १४, ४, २, २३; ३४; ६, १०, १२;  
 का. १, १, १, ५; तै. १, ३, २, ३;  
 ६, ८, ५; ८, ६, ६; ३, ११, ७,  
 २; ३; ग्मच्छति श. १, ३, ५, ११;  
 ६, ३, १५; ९, ३, १०; १५; २, १,  
 २, ८; ४, ९; २, ३, १; ३, १, ३, ०; ४,

४, २; ४; ५; ५, १, २२; ४, ११; ६,  
 ४, ९; ६, १, २, ३५; ६, १; ६, ४,  
 १०; १३-१५; ९, १, १, २२; ४, ४,  
 १५; १०, १, ४, १४; १२, २, ६, ११;  
 १३, ४, ३, १५; १४, ४, ३, २९; ८,  
 १३, २; का. १, १, २, ५; ३, ३; ४,  
 ९; २, ३, १; ३, १, २१; ४, १;  
 २; ३; ४, ३, १७; ५, ३, १०; तै. १,  
 १, ९, ८; ३, २, ५; ९, १-३; ४, १,  
 ४; ६; ४, २; ५; ६; ८, ६, ६; २, २,  
 ३, ७; ४, ६; १०, ५; ३, ६, ४; ७, २;  
 ३; ४; ७, १, ३; ११, २; १८, २;  
 ३, ८, ९, १; ८, १८, १; २; ३;  
 ९, २२, ४; ११, ९, ७; तैआ. २,  
 १४, १; १५, १; ५, ११, ३; १०,  
 ६४, १; तां. २, १६, ४; ९, २, ६;  
 ११, ३, ९; १२, १२, १०; १३, ९,  
 २३; १५, ३, ३५; ५, ३०; १६, ९,  
 २; १७, ११, ५; ७; १९, १२, २;  
 १३, २; ४; ५; ६-८; १७, ८; २०,  
 १४, ६; १६, ९; २१, २, ४; २२,  
 ९, ३; ११, ३; १४, ३; १८, ३; ५; ६;  
 २४, ६, ३; जै. ८; २०; ६०; ६८; ७८;  
 ८४; ९०; ९५; १०१; ११२; ११६;  
 १२५; १३२; १३६; १३९; १४१;  
 १४४; १४५; १५३; १५८; १८८;  
 २०५; जैउ. २, ३, ३, १; ४, २,  
 १४; ३, ३, ३, ९; ४, ४; छ, १०, १,  
 ३; सा. ३, ९, ५; सं. १; प. २,  
 १; गो. १, २, २; ४; ५, १४; २, ३,  
 २०; ५, १५; ग्मच्छती३ तैआ.  
 ८, ६, १; ग्मच्छतिऽञ्च जैउ. छ,  
 १०, ४, ५; ग्मच्छतः श. १०, ५, २,  
 ११; ग्मच्छतः श. १४, ८, १३,  
 १; जैउ. छ, ६, १, ५; २, ३;  
 ग्मच्छन्ति ऐ. २, २; १५; ३, ३१;  
 शां. १२, ४; १८, १२; २१, ५;  
 शांआ. ३, २; ५, २; श. १, १, ३,  
 ७; ३, १, १, १२; ६, ५, ४, ७; १३,  
 १, ६, ३; १४, ६, ३, २; का. २, १,  
 ३, ५; तै. ३, ८, ९, ४; ग्मच्छन्ति

श. छ, ६, २, १; १४, ६, ३, २; तै.  
 १, २, ५, १; ४, १, ३; ६, ९, ८;  
 ३, ८, ९, ४; तैआ. ३, ११, २; तां.  
 छ, ३, १०; ५, ७, ११; ८, ८; १४,  
 १, १२; १५, २, २; २३, ६, ३; १३,  
 २; १४, ३; २४, १५, ३; २५, १, ७;  
 ६, २; ९, २; १७, २; १८, ६; जै.  
 १२; १०३; १५६; १६८; सं. १;  
 ग्मच्छन्तिऽञ्च तां १५, २, २;  
 ग्मच्छथः तै. २, ८, ७, ७; ग्मच्छाभि  
 तैआ. १०, १, ९; जगाम ऐ.  
 ८, २८; श. १, २, ५, २४; ६, ४,  
 १; २, ४, ४, ४; ९, ५, १, ६४; १४,  
 ७, १, १; का. २, २, ३, २१; तै. २,  
 ४, ६, ११; ३, ११, ८, ३; तां. १,  
 ५, १८; जै. १३३; १३८; १४३;  
 १५३; १५९; जैउ. १, १८, ४, १;  
 जग्मुः ऐ. छ, १७; ५, २१; ७,  
 ३४; शां. १३, ३; २०, २; श.  
 ९, ४, ४, ४; ५, १, ४५; तै. २, ६,  
 १, ३; जग्मुः श. १४, ९, २, ७; तै.  
 २, ४, ३, ११; जैउ. २, ३, २, ४;  
 गन्तासि तै. ३, ११, ८, २;  
 गमिष्यति श. ११, ४, ४, ११;  
 जै. २०५; गमिष्यन्ति श. १३,  
 ४, २, १७; गमिष्यसि श. ५,  
 ४, १, ९; १४, ६, ११, १; गमि-  
 ष्यामि ऐ. ५, २८; १४, ६,  
 ११, १; जै. १५७; गमिष्यावः  
 शांआ. ३, १; जैउ. ३, २, २, ८;  
 ग्मच्छाव श. ११, ५, ५, १०; तै.  
 ३, ७, १३, ४; ग्मच्छाव श. १,  
 ८, ३, १२; २३; ९, २, १९;  
 का. २, २, १, १९; ग्मच्छाति तैआ.  
 ६, १, ४; गमाते तै. २, ५, ५, ३;  
 ग्मच्छान् ऐ. २, १२; ग्मच्छासि  
 तैआ. ६, ७, २; ग्मच्छतु श. १,  
 ९, २, ३१; ३, ७, १, ३२; १४, ९, १,  
 ६ तै. ३, ७, ४, १७; ५, १०;  
 तैआ. ६, १, ४; ५, १; ७, ३; तां.  
 १४, ११, १; मं. २, ६, ९;

गच्छतात्वां श. १४, ६, ११,  
 ६; गच्छताम् तै. ३, ७, ४,  
 १२; तां. २०, ११, ३; गच्छन्तु  
 श. १, २, ३, ३; का. २, २, १, १७;  
 गच्छ ऐ. ३, ८; ५, २५; श. १,  
 २, ४, १६; १९; ८, ३, १५; ३, २,  
 ४, ९; ३, २, ६; ४, १६; ८, ४, ११—  
 १७; ५, १—४; ४, ४, ४, १४; ६, ७,  
 २, ६; ७, ५, १, ९; १३, १, २, ३;  
 का. २, २, २, ९—११; तै. १, १, ७,  
 ३; ८, ६; ३, २, ९, ३; ३, ९, ४, ७,  
 ५, ३; ६, २, ४; तैआ. ४, ९, ३; १०,  
 ३; २२, १; २३, १; ५, ८, ३; ४;  
 ७; ६, १, ४; ४, २; ७, ३; ९, २;  
 १०, ३०, १; जै. १४३; १८८;  
 जैड. २, ३, ३, १; सा ३, ८, ३; मं.  
 २, ३, १९; गो. २, ३, ५; गच्छतात्  
 तै. ३, ७, १३, ४; गच्छतम्  
 ऐ. ५, १; श. ३, ३, ४, १२; ८, २,  
 २८; २, ४, ३, १३; ३, ७, ७, १४;  
 तैआ. १, ७, ३; गच्छत श. ४,  
 ३, ४, २०; ५, १, ५, १७; तै. १, ३,  
 ६, ५; ३, ३, ६, ५; जैड. २, ३, २, ४;  
 गो. १, २, १८; गन्तन ऐ. ६, १२;  
 गो. २, २, २, २; गच्छानि श. ३, १,  
 ३, ६; ११, ५, ४, १८; गच्छानि  
 श. ३, १, १, १२; ३, २, ३; २, ४,  
 १२; ३, ३, ८; ४, ३, १८; ५, २, १,  
 १०; गच्छाम श. १०, ६, १, २;  
 गमाम तैआ. १०, १, १२;  
 भगच्छत् ऐ. ३, १५; १९; ८, १४;  
 श. २, २, ३, १; १०, १, १, १, ४;  
 २, २, १; ११, २, ३, ३; १४, १, २,  
 ९; ३, २, ४; ३, १; २, २, १, १; १, ४;  
 ३, ५; ५; का. १, २, ३, १; तै. १,  
 १, ४, ४, ५; ३, २, २; ३, १०, १, ६,  
 ७, २; ४; २, ७, १, २; ११, २; ३,  
 ११, ९, ६; तां. ९, २, ६; ११, ३, ९;  
 १२, १२, १०; १३, ३, १, ५; ९, २, ३;  
 २७; १२, ८; १४, ९, ३, ३; ३८;

११, १७; ३३; १५, ३, २१; ५,  
 ३०; ११, ९; १७, ११, ४; १९,  
 १७, ८; २०, १३, ४; २२, ९, २;  
 १४, २; २३, १४, ३; २४, १५,  
 २; २५, १, ७; ६, २; ९, २;  
 १७, २; जै. ३३; ७८; १३९;  
 १४२; १४५; १५८; जै. १८०;  
 १८६; २००; २०५; जैड. ३, ७, ३,  
 १; भगच्छताम् जै. ८४; भगच्छन्  
 ऐ. ३, ४२; श. १४, ६, ३, २;  
 तै. १, ४, १, ३; ४; ३, ९, २, २, ३;  
 तैआ. २, ९, १; १०, ६, ३, १; तां. ५, ७,  
 ११; १०, १२, ३; १२, १०, ५; ११,  
 ४; १२, ३; ४; २२, ११, २; २३, ६,  
 २; जै. २०; ३२; १३६; १३७;  
 १४६; १९०; २००; जैड. २, ३,  
 ३, १; गो. २, २, ११; अजगन्तां  
 शां. ३०, ७; भगच्छम् जै. ९०;  
 गच्छेत् ऐ. ३, १९; ८, १५; श.  
 १०, ४, ३, ३; तै. १, ५, २, १;  
 गच्छेत् श. ३, ६, २, २; तैआ. १०,  
 १, १३; तां. १५, ७, २; १८, १०,  
 १०; जै. २७; १४५; १६८; सा.  
 २, ८, ५; सं. ३; गो. १, १,  
 २५; ३, २१; जगम्यात् शां.  
 २२, २; तै. १, ३, ६, ६; गच्छेयुः  
 जै. १८४; गच्छेयम् ऐ. ८, १५;  
 श. १, ८, १, ३६; २, ४, ४, १;  
 का. १, ३, ४, १; तै. २, ७, १, २;  
 तां. १७, ११, ४; १९, १७, ८; जै.  
 ८; ७८; १३३; १३९; १४५;  
 १५८; जैड. १, १५, १, १;  
 गमेयम् तै. ३, ७, ७, ११ तां. १,  
 १, ४; मं. १, १, ८; २, १३;  
 गच्छेम श. ३, ४, ३, १८; ४, ६, ९,  
 १; ३; १४, १, १, ३; जै. २०;  
 १४५; गमेम श. ९, ४, ४, ३;  
 तै. २, ४, ३, ७; ३, १, १, ८;  
 गम्याः मं. १, १, ९; अगमत् ऐआ.  
 ३, १, ६; शांआ. ७, १५; जै.

२०५; जैड. १, १४, ४, ५; गन्  
 तै. २, ४, ७, ६; ३, १, २, ७; अगन्  
 ऐ. १, १३; श. १, १, ३; ८, ३, ११;  
 १७; १९; २०; ९, १, ४; २, ५, २,  
 ४४; ४, ५, ७, ८; का. १, ५, १, ३७;  
 ६, १, ३०; २, १, १, ३; अगन्  
 श. १, ८, ३, ११; २, ५, ३, १८; ४,  
 ५, ७, ७; ८; ९, ५, १, ६; तै. १, ३,  
 ९, १; ३; ३; २, ४, ६, १२; ८, ४, ५;  
 ३, १, १, ७; तां. १, ६, ५; जै. ११२;  
 प. १, ५; अगाश्च श. १, ८, ३, २०;  
 ९, २, १८; २, ५, २, ४४; ६, १, ४७;  
 अगमन् ऐ. ६, १२; जै. १४५;  
 गमः ऐ. ४, २९; गो. २, ६, १४;  
 अगमम् तै. ३, ७, ७, ४; गन्म  
 तै. २, ४, ३, २; अगन्म ऐ. ५, २०;  
 शां. २६, १४; शांआ. ८, ५; श.  
 १, ९, ३, १४; ४, ६, ९, १२; १२, ९,  
 २, ८; १४, ३, १, २८; तै. २,  
 ६, ६, ४; ३, ११, ६, २; अगन्म  
 श. ९, ३, ३, १४; १२, ४, ४,  
 १; तै. १, ३, ७, ५; २, ४, ४, ९;  
 तैआ. ६, ३, २; ६, २; तां. १५,  
 २, १; जै. ६५; १२७.  
 गमयति तै. १, ६, ९, ४;  
 गमयति ऐ. १, २८; २, २४;  
 ४, ४, ५, २३; शां. ५, ७, १०, २;  
 शांआ. ७, २; ४; श. १, ८, ३,  
 १७; ५, २, २, १४; १२, ८, ३, ४;  
 १३; २३; १३, १, २, ३; ६, २, १,  
 ५; ७, १०; ९, ७; ३, ३, १; ७, १,  
 २; ८, १, २; ४, १; १४, ९, १, १८;  
 तै. १, ३, ६, ५; ८, ५; ६, ३, ७; ८,  
 २; ९, ४; ७, १०, ५; ८, २, ३; २, १,  
 ३, ३; २, १, ४; ५, ४; ६, ३; ४; ८,  
 २; ७, ६, ३; ९, २; ३, २, २, ९; ९,  
 ११; ३, २, ३; ५; ९, ३; ८, ९, ३;  
 १७, १; ९, ४, ३; ६, ४; २०, १; तैआ.  
 ५, ८, ३; ७; ९, ९; तां. ६, १०, ८;  
 ९, १, २२; १७, ८, ३; १२, ३; १८,

६, १४; २०, ५, ३; २१, ४, ७; जै. ८; जैड. १, ६, ३, ८; ११, १, ४; २, ३, ३, २; ३, ३, ३, १; १३, ३, ४, ९; १०; ६, २, २; प. ३, ७; गो. २, १, २५; ५, ७; गमयतः ऐ. ५, ३०; गमयन्ति का. १, ६, ४, ९; तै. १, ५, १०, ४-७; ७, ६, ५; ८, ३, ४; २, ५, ६, ५; तां. ९, ८, ४; १२, १०, ५; ११, ४; १२, ३, ४; १७, १२, ४; १८, २, १; जै. ११; १२; ६२; जैड. ४, ११, ४, ६; गमयाञ्चकार श. १४, ४, १, ११; जैड. २, ३, २, ५; गमयिष्यतः जै. ६; गमयिष्यामः ऐ. २, ६; गमयतात् ऐ. २, ६; तै. ३, ६, ६, २; गमयऐ. ३, ८; ८, २३ श. १, ४, १, २७; ८, ३, १९; ४, ४, ४, ११; ६, ४, ४; ९, ५, १, ४८; १४, ४, १, ३०; ३१; ३२; गामयां तै. ३, ७, २, ५; गमयाव श. १, २, २, ५; गमयाम का. २, २, १, ४; अगमयत् ऐ. ४, २७; श. १४, ६, ३, २; तै. १, ६, ८, १; तां ११, १०, २२; जै. १६०; १७६; अगमयन् तां. ९, १, २, १; जै. ११; गमयेत् गो. २, ३, ५; गमयेयाताम् जै. १६८; गमयेयम् जै. १७६; जैड. २, ३, १, ५; ७; ९; ११.

गच्छत्-न् तां. ६, १०, ८.

गच्छन्ती-म् ऐवा. ५, १, ५.

गत, ता-तः तैवा. ८, ७, १; तां. १४, ५, ९; -तःऽइव श. १०, ३, ५, १३;

-तम् ऐ. ५, १३; २०; २१;

२३; ऐवा. २, ५, १; तै. २, २, १, ४; ६, ४; तां १, ५, १७; प. २, ४; -ताः ऐ. ४, १७; शां. ७, ७; श. ६, २, १, ३९; तैवा. १, १२, ४; ६, ३, २; १०, ६२, १; ६३, १; सं. २; -तानि तै. ४, ११, ४, ६; -ताय श. ८, ४, १, २४; -तै सा. २, ४, ३.

गत-तम-म् दै. ३, १७.

गत-निधन-म् तां. १५, ३, १२.

गत-वत्(मत्तुप्)-वत् ऐ. ५, २०; २१; शां. २२, ३; २६, १४; १५; १७; -ति शां. २४, ८; -न्ति शां. २६, १४.

गत-श्री-श्रियः ऐ. ३, ४८;

-श्रीः ऐ. ४, ४; तै. २, १, ८, १;

-श्रेः श. १, ३, ५, १२.

गता(तऽअ-सु)-सुःऽइव श. ५, २, ४, १०; -सुम् ऐवा. ५, ३, ३.

गति-तिः शां. २६, १४; शांआ. १, १; ७, ३; २१; श. १, ३, ५, ११; ९, १, २२; ३, १०; १५;

१०, ३, ५, १३; ११, २, ६, ११;

तै. ३, ५, १०, ५; १२, ९, १; तैवा. ९, १०, २; जै. ६; ५५; १२५; प.

४, ७; गो. १, २, ९; ५, २५; -तिम् श. १, ३, ५, ११; ८, ३,

२७; ९, ३, १०; १५; २, ६, ४, ९;

५, १, ५, २५; २, १, १०; १३; १६;

१०, ३, ५, १४; ११, २, ६, ११;

६, २, ४; तैवा. १०, १, ९; जै. ६;

-तौ जै. ६; -तै श. ९, ४,

४, १०; १५; तै. ३, २, २, ९; ४, ७;

तां. ११, १, ५; ६; १५, ३, १२;

७, ४.

गति-कर्मन्-र्मणः दै. ३, ९.

गति-निवृत्ति-स्थिति-तिभिः,

-तीः शांआ. ७, २१.

गत्वा ऐ. ३, २५; ४, ९; ५, २१;

शां. ८, ९; २०, ४; २१, ४; २२, ४; ५; ६; २३, ६; ७; ८; २६, १४; १५; १६; १७; श. १, ८, ३, २७; ९, १, २३; २८; ३, १७; २०; ४, ६, ८, २; ९, १, ३, १३; ५, २५; २, १, १३; १६; ९, २, ३, २४; १०, ५, २, ११; ११, २, ३, ३; १४, ५, १, २२; ७, २, ४; तै. १, २, २, ४; २, २, ६, १; ३; तैवा. १०, ६४, १; जै. १९; ३२; ६५; १२७; १६८; जैड. ४, ८, ४, ७; ५, २, ४; ५; सा. १, ६, ३; ४; ५; ६; ३, ६, ६; प. १, ७; गो. २, ४, १०.

गत्वाय तै. २, ५, २, २.

गन्तवे श. ८, ६, ३, २४; ९, ५, १, ४८.

गन्तवै श. ११, ५, १, ८.

गन्तव्य-म् जैड. ३, २, ३, ४.

गन्तुं-न्तोः श. २, ३, ३, ६.

गन्तुम् तैवा. १, ७, ३.

गन्तोस्(ः) श. २, ३, ४, ६; १३, ३, २, ५; तै. ३, ८, ९, ३; १२, २, ९, १३, २.

गमध्वै श. ३, ७, १, १५.

गमन-नानि शां. ६, १५; आ. २, १४, १; -नाय शां. २१, १.

गमयितव्य-व्यः जै. ६२.

गमयित्वा ऐ. ४, २५; ६, २१; श. १४, ७, २, ४; ५; तै. १, ६, २, ६; गो. २, ६, ३.

गमिष्यु-पगवः तै. ३, १०, १, ४.

गमिष्यन्(मित्+इष्टन्)-ष्टौ तै. ३, १, २, १०.

गमिष्यत्-न् शांआ. १, ८.

गमिष्यन्ती-न्ती, -न्तीम् शांआ. १, ८.

ग(म्य→)म्या-म् सा. २, ६, १०.

जगत्, जगिम, जगिमवस्-अद.

गम्भन्, गम्भीर-गद.

गुय-व्यः ऐ. ५, २; तां. १, ५, १५; जै.

२०१; गो. १,५,१४<sup>३</sup>; -यम् तै.  
२,४,४,७; -यस्य गो. १,५,१४;  
-याः श. १४, ८, १५, ७; -यान्  
श. १४, ८, १५, ७<sup>३</sup>.  
गयन्त्व- -म् गो. १,५,१४.  
गयन्स्कान- -नः ऐ. १, १३; २५;  
श. ३, ३, ४, ३०; ११, ४, ३, १९.  
गृ(√गृ)- -रः तैआ. १, ९, ४; तां.  
९, २, १६; जै. १३०; -रम् श.  
११, ५, ८, ६; तां. १९, ४, ३; ४;  
१०<sup>३</sup>; जै. ८३; १३०; २०६<sup>३</sup>;  
-रस्य जै. १३०; -रान् जै. ८३<sup>४</sup>;  
-रेण सा. २, ३, १०.  
गर-गिर(√गृ)- -गिरः तैआ. १, ९,  
३; तां. १७, १, ९; जै. ८३; -गिरौ तां  
१९, ४, १०; -गिरौऽङ्ग्व जै. २०६;  
-गीः जै. ८३; १३०; २०६;  
-गीऽङ्ग्व तां. १९, ४, २.  
गर-गो(लक→)लिका- -म् सा.  
३, ४, ३.  
गुरिष्ट(←गुरु+इष्टन्)- -ष्टे श. १, ४,  
२, १<sup>३</sup>.  
गुरीयस्- -यः तै. १, २, ६, ३;  
-यांसि सा. ३, ४, ८; -यान् गो. २,  
२, ८.  
गुरुड- -डः तैआ. १०, १, ६.  
गुरुत्व(←न्त+मतुप्)- -स्मान् श. ६, ७  
२, ६; ९, २, ३, ३४<sup>३</sup>; -स्मान् ऐआ.  
५, १, ५; शांआ. १, ८; श. ६, ७,  
२, ६<sup>३</sup>; ९, २, ३, ३४; १०, २,  
२, ४<sup>३</sup>.  
गुर्त- -र्तः श. ५, २, १, ७; ४, १, १५;  
-र्तम् शां. ११, ४; २६, १; श.  
५, ४, १, १५<sup>३</sup>; आ. १; गो. २,  
३, ११; -र्तम्ऽङ्ग्व श. १४, ७,  
१, २०; -र्तस्य श. ३, ६, १, १८;  
-र्ताः गो. २, ३, ११; -र्ताऽङ्ग्व  
शां. ११, ४; -र्तैः शां. २६, ४. =कर्त-  
गुर्त-पत्य- -म् शां. १६, ९; २५,

१४.  
गर्त-स्कन्द- -म् गो. २, ३, ११.  
गर्तन्-चत्- -न्वान् श. ५, २, १, ७.  
गर्त्य- -र्त्यः शां. १०, २<sup>३</sup>.  
√गर्द, अगर्दत् तां. १४, ३, १९.  
गर्दभ- -भः ऐ. ३, ३४; श. ४, ५, १,  
९; १२, ७, १, ५; १४, ४, २, ८; तां.  
१६, १, १०; २४, ११, ५; जै.  
२०७; जैड. १, १, ४, ४; -भात्  
तां. २१, ३, ५.  
गर्दभी- -भी श. १४, ४, २, ८.  
गर्दभ-रथ- -थेन ऐ. ४, ९.  
गर्दभ-स्थान- -म्ऽङ्ग्व श. ४, ५,  
१, ९.  
गर्दभी-मुख- -खः, -खात् वं. २.  
गर्दभी-विपीत- -तः श. १४, ६,  
१०, ११.  
गुर्भ(√ग्रभ्←ह्)- -र्भः ऐ. १, ३; २६;  
५, १५; ६, ३१; ७, १३; ऐआ. २,  
५, १; श. १, ४, ५, १२; २, ३, १,  
३; ३, १, ३, २८<sup>३</sup>; २, १, ६; ११<sup>३</sup>;  
१६; २६; २८<sup>३</sup>; ३१; ३, ३, १२<sup>३</sup>;  
४, ६; ४, ४, ५, २१<sup>३</sup>; ५, २, ३, ४<sup>३</sup>;  
१०<sup>३</sup>; १६; ५, ३, ४, ११<sup>३</sup>; ६, १, १,  
११; २, २; ४, ४, २<sup>३</sup>; ८; १७<sup>३</sup>; ५,  
२, ८; ३, ५; ६, २, १२; १५; १६; ३,  
१७; ७, १, १४; ८, २, ४<sup>४</sup>; ७, ५, १,  
१४; २, १७; ८, ४, १, १९; ६, २, २;  
१०, २, ३, ६; ११, ५, ४, १६; १२,  
४, ४, ४<sup>४</sup>; १३, २, ८, ५; १४, १, ४,  
२<sup>३</sup>; ९, ४, २१; २२; का. १, २, १,  
६; ३, १, १<sup>३</sup>; तै. १, ६, ३, १; ८,  
३, ३; २, ४, ८, ५; ६, २, २; ४, ३;  
३, ७, १०, ६; ९, ६, ४; तैआ. १,  
१३, ३; २, ६, १; ४, ७, ४; ५, ६, ८<sup>३</sup>;  
तां. २, ७, ५; १०, ४; ७, ६, २; १८,  
९, २१; १९, ३, ४; २०, ४, ३; जै.  
१८०; जैड. ३, ६, ८, ३; मं. १, ४, ८;  
गो. १, १, ३९; २, ६, ९; -र्भम्

ऐ. १, ३; ४, २८<sup>३</sup>; ६, ९; ऐआ.  
२, ५, १; शां. ५, १; ९; ५<sup>३</sup>; १८,  
१२; २५, १; श. २, ३, १, ३; ४<sup>३</sup>;  
३४; ३, १, २, २१; २९; ४, ५, २,  
१; ३; ६, ७; १३; १७; ५, ३, ४,  
११<sup>३</sup>; ५, २, ८; ९; १०<sup>३</sup>; ६, ३, १,  
२६; २७; ३२; ६, १, २३; २४; २,  
१३; ७, २, ८; ८, २, ४; ७, १, १,  
२०<sup>३</sup>; ४, १, २; ५, २, १७; ९, ५, १,  
६२<sup>३</sup>; १०, २, ३, ६; १४, ९, ४, ९;  
१०; २०<sup>४</sup>; २१<sup>३</sup>; का. १, ३, १, १; २<sup>३</sup>;  
तै. १, २, १, १४; २, ४, ३, ९; ५, ५;  
६; ७; ६, ४, ६; १७, १; ८, ४, ८; ७,  
४; ३, ३, ९, १०; ६, २, १; ७, ३, ६<sup>३</sup>;  
तैआ. १, १०, ४; १२, १; २३, ८;  
२९, १; तां. २, ७, ५; ६, १, ३;  
१९, ३, ५; २०, ४, ७; जै. ३५;  
१९७; जैड. १, १, ४, २; मं. १,  
४, ६; ७<sup>३</sup>; २, ३, १६; २१; प. ३,  
१२; गो. १, १, ३९; २, १५; २, १,  
१९; -र्भस्य शां. ७, २; १८, १२;  
श. ३, २, १, ३१; १०, २, ३,  
६; -र्भाः तै. ३, ७, ९, १;  
-र्भाः ऐ. १, ३<sup>३</sup>; ३, १०<sup>४</sup>; शां.  
२, २; ३०, ४; श. २, ३, १, ३; ४;  
६, २, १०; ३, १, ३, २८; २, १, ६;  
१६; ३, ३, १२<sup>३</sup>; ४, ६; ४, ५, २,  
१०<sup>३</sup>; १२; १३; ६, १, ११; १२;  
५, ४, ५, २१; ८, ४, १, १९<sup>४</sup>;  
२, ८; ९, ५, १, ६३; ११, ५, ४,  
६-११; का. १, ३, १, २; ६, २, ५;  
तै. २, १, ४, ७; ३, २, १, ६; २,  
९; ३, १२; ९, १७, ५; तां. १५,  
५, १६; जै. ९३<sup>३</sup>; १८४; गो. १,  
३, १२; ५, २०; २, ६, १५;  
-र्भाऽङ्ग्व गो. १, १, २२; -र्भाणाम्  
ऐ. १, ३; तै. २, १, ४, ७; ३, २,  
१, ५; २, ९; ३, १२; -र्भान् शां.  
२, २; श. ८, ४, २, ८; का. १, ३, १,

† 'गर्तास्कन्द' 'गर्तस्कन्द' इतीव मुपा. अनुमीयते । तथाहि अस्य क्विन्-तया योगे वाक्यान्वयः सुलभः स्यात् । अन्वर्तस्कन्ध-नाद्र. ।

२३; तां. १०, १२, २; जै. १०७ <sup>३</sup> ; गो. १, ३, १२; -भै ऐआ. २, ५, १ <sup>३</sup> ; श. ६, ५, १, ११ <sup>३</sup> ; ८, २, ४ <sup>३</sup> ; ७, ४, २, ३१; ८, ४, २, १; १२, ४, ४, ४; तै. ३, ७, १२, ३; तैआ. ३, ११, ११; १३, १; १०, १, १; ३; जै. २०१; २०४; जैड. ३, २, ५, १२; ६, ८, १; ३; -भैण श. १४, ९, ४, २२; तै. २, ३, ८, १; तां. १०, १२, ५; -भै: ऐ. ३, ११; तै. ३, ९, १७, ५ <sup>३</sup> .	गव्यु(←गो)-य: ऐ. २, ८; ३, ३४; श. १, २, ३, ९; का. २, २, १, २२; -यम् श. ७, ५, २, ३४ <sup>४</sup> . गवाम(-मऽअ-)यन-नम् तां. २५, १६, १; सा. १, ४, ६; प. ४, २; -ने प. ४, २; -नेन ऐ. ४, १७. गवा( गोऽआ-)युस्-युवी तां. २५, १, ११; गो. १, ४, ९; १०; १२; १४; १५; २२; २३; ५, २; ३; ४; -युभ्याम् गो. १, ४, १४; १५; २२; २३. गवा( गोऽआ-)शिर-शिर: तां. ६, ९, २५; -शी: तां. १२, १, २. गुवि( गोऽइ-)ष्टि-ष्टये ऐ. ७, ७; -ष्टिषु तै. २, ४, ५, ३; -ष्टौ ऐ. ३, २०; शां. १५, ३. गवी( गोऽई-)डा-डायाम् गो. १, ३, ११; १२. गवे( गोऽए-)घण-म् तै. २, ४, १, ३. १गव्य-व्य: सा. ३, ३, १; -व्यम् ऐ. ४, २७; ५, १८; ऐआ. १, २, २; श. १३, ८, ४, ९; तै. १, २, १, ११; २, ५, ८, १०; तैआ. २, ५, १; तां. १९, ७, १; -व्या: जै. १८२; -व्ये श. १३, २, ६, ८. २गव्यु-व्या: श. १३, ३, २, ३ <sup>३</sup> ; तै. १, २, ५, ३; ३, ९, ९, २; -व्यान् श. १३, ५, ३, ११; तै. ३, ९, ९, २; -व्यानि तै. ३, ८, १८, ३. गव्यु-वत्-वत् तै. २, ८, ७, ६. गव्युत्( गो+क्यच् )-न्त: शां. २१, ३ <sup>३</sup> ; तै. २, ५, ८, १२. गव्या-व्या सा. ३, १, १३; ३, १; गव्यु-व्यु: तै. २, ४, ३, १२. गव्युति( गोऽयू-)-तिम् तै. २, ७, १५, ६; ८, ६, ७ <sup>३</sup> ; -तौ तां. १६, १३, १२. गवेधुका  -का: श. ५, २, ४, १३; ३, १, १०; ३, ७; ९, १, ८; -काभि:	श. १४, १, २, १९. गवेधुका-सक्तु-भि: श. ९, १, १, ८. गहन-नम् तै. २, ८, ९, ४; जै. २१२; -नानि जै. १६८; -ने श. ४, ६, ९, १४; १४, ७, २, १७; तै. ३, ७, ६, १३. गह्व-ह्वना तै. २, ७, ७, ६. गह्वर-रेषु तै. ३, ७, ६, १३. गह्वो(ष्ठ→)ष्ठा-ष्ठा श. ३, ४, २३-२५. √गा, जिगाति ऐ. १, ३०; शां. ९, ६; श. १, ४, १, २१ <sup>३</sup> ; तै. ३, ५, २, १; जिगाति तै. २, ८, २, ४; गो. १, ५, २३ <sup>३</sup> ; जिगातु श. १, ९, १, २७; तै. ३, ५, ११, १; तैआ. १, ९, ७; जिगात ऐ. ६, १२; गोपम् तै. २, ५, ७, २; गात् ऐ. ५, ३४; ६, १८; १९; तै. ३, ७, ११, ३; गो. २, ५, १५; ६, १ <sup>३</sup> ; अगात् ऐ. ७, ५ <sup>३</sup> ; शां. १२, ७; श. २, २, २, १७; ९, १, २, २२ <sup>३</sup> ; ११, ५, ३, ८; ९; १०; १२, ४, ४, ६; का. १, ३, १, ३; ५, १, ३७; ६, १, ३०; तै. १, १, ४, ४; ६; जैड. ३, १, १, ४ <sup>३</sup> ; मं. १, ६, १; प. १, ५ <sup>४</sup> ; ६; गो. २, १, १; १४; १५; अगु: ऐ. ५, ३३; श. १२, ३, ४, १; गो. १, ५, ११ <sup>३</sup> ; गा: तै. ३, ७, ५, ७; तैआ. १, १४, १; जैड. ३, ३, २, ४; अगा: गो. १, २, २१; गाम् तै. २, ८, ७, ८; मं. १, ५, १०; अगाम् श. ९, २, २, २६ <sup>३</sup> ; जैड. ३, ३, ४, ३; मं. २, ८, १५; गाम ऐ. ३, ११; शां. १४, ३; ३०, ३; अगाम शां. २३, ५; तैआ. ६, १०, २. १गातु-तु: ऐ. २, १९ <sup>३</sup> ; शां. १२, १; -तुम् ऐआ. ४, १, १; शां. २२, ९; श. १, ९, १, २७ <sup>४</sup> ; २, २८ <sup>३</sup> ; ४, ४, ४, १३ <sup>३</sup> ; तै. २, ५, २, १; ८, १०; ७, १३, ३; ३, ९, १२ <sup>३</sup> ;
---	--	--

५, ११, ११; ७, ४, १; तैआ. १, ९, ७; तां. ८, ५, ९; १०; ८, २, २; २३; १५, ३, ७; जै. ४४; ६१; १८०; १८१; २०१.  
 गातु-विद्(√रविद्)- -त् ऐ. १, ३०; शां. ९, ६; तां. ८, ५, ९; ८, २३; १५, ३, ७; जै. ४४; ६१; २०१; -०दः श. १, ९, २, २८; ४, ४, ४, १३; तै. ३, ३, ९, १२; ७, ४, १; -द्ः श. १, ९, २, २८; ४, ४, ४, १३.  
 गातुवित्तम्(-द्+तमप्)- -मः तां. १७, १, ११.  
 गात्र- -त्रम् ऐ. २, ६; तैआ. ६, ४, २; -त्रम्-त्रम् तै. ३, ६, ६, ३; -त्राणि ऐ. २, ६; तैआ. १, ११, १; तां. १, २, ८.  
 गाङ्ग-यायनि- -निः शांआ. ३, १; -निम् शांआ. ३, १.  
 गाणपत्य(←गण-पति)- -म् श. ६, ३, २, ७.  
 रगातु(√गै)- -म् शां. २२, ९.  
 गातुम् जैउ. २, १, २, ८.  
 गातु- -त्ता वं. २; -तारः जै. १, १२, ४, ३; -तुः वं. २.  
 गाथ, था- -थम् ऐआ. ५, २, २; जैआ. १, ४१; -थया श. १३, ५, ४, २; ३; ४; ६; ७; ९; ११; १५; १६; २१; जै. १७४; जैउ. १, १६, १, ४; १७, १, ९; १८, २, १; गो. २, ६, ११; -था ऐ. ५, ३०; ऐआ. २, ३, ६; तै. १, ३, २, ६; जै. १७४; -थाः श. ११, ५, ६, ८; १३, १, ५, ६; ४, २, ८; ११; १४; ३, ५; तैआ. २, ९, १; १०, १; ११, १; गो. १, १, २१; २, ६, १२; -थाभिः जै. ४४; -थाभिःऽह्व श. ३, २, ४, १६; ५, ३, ११; -थाम् श. ११, ५, ७, १०; जैउ. १, १६, १, ४; -थायाः ऐ. ७, १८; -थायै जै.

१७४.  
 गाथा-दर्शिन्- -र्शां सं. ३.  
 गाथिन्- -थिनः तै. १, ५, ८, १; तां. ११, ७, ३; सा. २, ७, ८; आ. जैआ. १, ४७; -थिनम् जै. २०४; -थिनाम् ऐ. ७, १८.  
 गाथिन(←गाथिन्)- -०नाः, -नाः ऐ. ७, १८.  
 गाध, धा(√गाध्)- -धः जै. २०४; -धम् श. १२, २, १, २-५; तै. ३, ७, ९, ९; जै. २०४; जैउ. ३, २, ४, ९; आ. १, ४१; -धाः प. २, ४; -०धे शां. २, ९; -धेन जै. २०४.  
 गाध-प्रतिष्ठा- -ष्टा गो. १, ५, २; १; -ष्टाः श. १२, २, १, ९; -ष्टे गो. १, ५, २.  
 गान्दम- -मः तां. २१, १४, २०.  
 गान्धर्व(←गन्धर्व)- -म् श. १४, ७, २, ५.  
 गान्धार(←गन्धार)- -रः श. ८, १, ४, १०; -राय ऐ. ७, ३४.  
 गाय(←गाय)- -म् ऐ. ५, २.  
 गायत्(√गै)- -न् तैआ. ९, १०, ५; जै. ८८; जैउ. ३, ७, १, ४; प. २, २; -न्तम् तां. १३, १०, ८; जै. ११५; जैउ. १, १६, २, ६; ८; १०; १२; ३, २; ४; ६.  
 गायन्ती- -न्ती जै. १६५.  
 गायति- -तेः दै. ३, २.  
 गायत्र- -त्रः ऐ. १, २८; ४, ३; ७, २४; शां. १, १; ३, २; ८, ५; ९; ९, २; १४, ३; १९, ४; श. ३, ३, २, ६; ६, १, १, १५; ३, १९; २, १, २२; ३, १, २१; ५, १, १२; ७, १, २७; ७, १, १, ३२; २, १, १६; ३, २, ९; ४, १, ४१; ८, ६, ३, १२; ९, ४, ३, ६; ३, १४; ५, १, ५१; २, ९; १०, १, ३, ११; २, १, ३;

५, ४, ८; १२, २, २, १६; तै. १, १, ५, ३; ६, १, ११; ३, २, १, १; ३, ५, ३; तैआ. ४, ८, ४; ५, ४, ३; ७, ५; तां. ५, १, १५; २०, १६, ५; जै. ३४; ३७; १३३; १६९; गो. १, ४, २४; -त्रम् ऐ. १, १; ९; १३; १६; ३०; २, ५; ३, १२; ४७; ४८; ४, २९; ऐआ. १, १, ३; ४, १; २, ३, ४; ५, २, १; शां. १०, ५; १४, २-५; २२, १-३; ७; ८; २३, १; २; ६; ७; २६, १०; १३; १७; २८, २; ५; ७; शांआ. २, ७; ११, ७; श. १, ३, ५, ४; २, १, ४, १४; २, १, १७; ३, ४, ३२; ४, १, १, ८; ३, २, ८; ४, १, १८; ५, ३, ५; ५, २, १, ५; ६, ३, १, ३८; ७, २, ६; १३; ८, १, १, ५; ६, २, ६; ९, १, २, ३५; ११, ५, ९, ७; १२, २, ४, ७; १४, २, १, १६; का. १, १, ४, १४; २, १, ११; ३, ४, ७; ४, १, २३; तै. १, ४, ५, १; ८, १०, ३; २, ५, २, २; ३, ८, १२, १; तैआ. ४, ५, ७; ११, ८; ५, ४, ११; तां. ५, १, १५; २, १; ६, ३, ११; ७, १, १; ३; ६; ९; १०; ३, ५; ७; २७-२९; ४, ६; ८, ४, २; ९, ७, २; ११, ३, २; ५, ३; ८, ६; १०, ७; १२, ३, ८; ५, ९; ९, ७; ११, ८; १३, ३, ५; ४, १०; ५, ८; ९, ७; ११, ८; १४, ३, ६; ५, ११; ९, ६; ११, ७; १५, ३, ५; ५, ७; ७, १; ९, ४; १०, ९; ११, २; १६, ११, ११; १८, ११, ८; २१, ९, ८; जै. ६३; ८९; १०२; १०८; जउ. १, १, १, ८; २, ३; ६, ६; २, २, ४; ११, १, ११; २, २; १२, ३, ७; ३, ३, १, ५; ७, १, ७; ९; २, ११; ३, १; ५, २; ४, २, १, २; ८, ३, ३; १०; ४, २; आ. १; जैआ. २, २४, १९; सा. १, १, १३; ४, १२; प. १, ४; २, १; दै. ३, २२; गो. १, १, १७; २, ५;

२७; २९; २, २४; ५, १६; २५; २,  
 ३, १०; १६; -त्रस्य शा. ११, ५,  
 ५, १०; तां. ७, १, ४; ८; १०, ६,  
 १; ११, ३, ३; ५, ३; ८, ६; १०, ७;  
 १२, ३, ८; ५, ९; ९, ७; ११, ८; १२,  
 ३, ५; ५, ८; ९, ७; ११, ८; १४, ३,  
 ६; ५, ११; ९, ६; ११, ७; १५, ३,  
 ५; ५, ७; ९, ४; ११, २; जैठ. १, १,  
 ३, ७; १२, ३, ७; ३, १, ३, १; ७, १,  
 ४; ४, ८, ५, ३; ९, १, १; २, २;  
 -त्रा: तै. ३, २, १, १; -त्राणि ऐ.  
 ५, १७; १९; २१; शां. १७,  
 ९; शा. ४, ३, २, १०; जै.  
 १०८; गो. २, ३, १६; -त्राव  
 शा. ८, १, १, ५; तां. १६, १६,  
 १०; -त्रान् शां. १७, ६; गो.  
 २, ५, ३; -त्राय ऐआ. ५, १,  
 २; -त्रे ऐ. ३, १२; शां. १४,  
 ३; १८, ३; तै. १, २, ४, २; तैआ.  
 ४, ११, १; ष. २, १; गो. २, ३,  
 १०; -त्रेण ऐ. ८, १२; १७; ऐआ.  
 ५, १, ४; शांआ. १, ७; ११, ८; शा.  
 १, २, ५, ६; ९, ३, १०; १२; २, २,  
 ४, ११; ३, ४, १, २, ३; ६, ३, १, २, ०;  
 ३८; ५, २, ३; ३, १०; ४, १७; ७,  
 ५, २, ६; १३, २, ६, ४; १४, २, १,  
 १६; का. १, २, ४, ९; ४, १, २, ३;  
 २, २, ३, ६; तै. २, ७, १५, ५; ३,  
 ७, ७, ४; ९, ४, ६; तैआ. ४, २, ६;  
 ३, ३; ६, १; ५, ५, १; ३, ३; तां.  
 १, २, ७; ६, ६, ७; ७, १, ४; ५; ३,  
 ७; ११; ९, ७, १; जै. ८८; १०८;  
 जैठ. ४, ६, ३, ५; गो. १, ५, १२;  
 २, ६, ६.  
 गायत्री- -त्रिया तै. १, २, १, ५;  
 ४, ४, ८; २, ६, २०, १; ७, ३,  
 ३; ३, २, ५, ३; ७, ५; ३, ४, ६;  
 ७, ४, १; तैआ. २, २, १; -त्रिया:  
 तै. २, ३, २, ३; ३, ८, १२, १;  
 -त्रियाम् तै. २, २, ३, ७; -त्रियै  
 तै. ३, ७, ६, २; -त्री ऐ. १, १;

५, २८; २, १७; ३, १२; २७; २८;  
 ३४; ३९; ४७; ४८; ४, ३; १०;  
 ११; २०; २३; २७; २८; २९;  
 ६, १४; ७, २४; ८, ६;  
 ऐआ. १, १, १; ३; ३, ४, १; ३; ५,  
 १; २, १, ६; ३, ४, ५, २, ३;  
 शां. ३, ५; ७, १०; ९, २; १०, ५;  
 ११, २; १२, ३; १४, २; १७, ६; ९;  
 १८, २; १९, ४; २१, ६; २२, १; ७;  
 २७, १; ३; २८, ५; शांआ. २, ७;  
 १५; शा. १, ३, ४, ६; ५, ४; ५; १५;  
 ४, १, ३४; ३६; ७, १, १; २, १५;  
 ३, २३; ८, २, १०; १३; १५; ९, १,  
 १७; २, १, ४, १४; २, १, १७; ३,  
 २, ४, २; ३, ४, १०; ४, १, ९; १२;  
 १५; ५, १, १०; ६, २, ८; ४, २०;  
 २७; ७, १, २८; ९, ४, १०; ४,  
 १, १, ८; १४; २, ४, २०; २१;  
 २२; ५, २०; २१; २२; ३, २, ७;  
 १०; ४, ९; ४, १, १८; ५, १०, ३;  
 ५, २, १, ५; ३, ५; ४, १, ३; ६, १,  
 १, १५; ३, ६; १९; २, १, २२; २४;  
 ३, १, २१; ४, २, ५; ५, १, १२; ६,  
 २, ७; ७, १, २७; ७, १, १, ३२; २,  
 १, १६; ५, १, २१; ८, १, १, ५; २, ३,  
 ९; १४; ४, १, ३; ३, १, १२; ३, ६;  
 ५, ३, ७; ६, ३, १२; ९, ३, १, १७;  
 ४, ३, ६; १४; ५, १, ५, १, २, ९; १०,  
 २, १, ३; ३, १, १; २, १; ५, ४, ८;  
 ११, २, २, १; ४, १, १६; ७, २, ८;  
 १२, २, २, १६; १३, २, ६, ४;  
 ६, २, ७; १४, १, १, १७; ८, १५,  
 ५; ६; ७; १०; का. १, १, ४, १४;  
 २, १, ११; तै. १, १, ३, १०; ५,  
 ३; ४, ७, ५; ५, १२, ४; ५; ६, १, ११;  
 २, ६, १८, १; ७, ३, ३; ३, २, १,  
 २; ३, ५, ३; ७, ४, २; ६, २; ८, १२,  
 १; ९, ४, ६; ६, ४; तैआ. २, ८, १,  
 ३, ९, १; ५, २, ३; ११, ३; ६,  
 ५, ३; १०, २, १, १; २६, १; तां. ४,  
 २, ५; ४, ३; ५, १, ९; ६, १, ६; ३,

१३; ७, ३, ७; ८; ११; १३; ८, ४, २;  
 ४; १०, १; २; ९, ५, ४; १०, ५, ३;  
 ४; ६; ७; १३; ११, ३, १, ५, १; ८,  
 १; १०, १; ११, ९; १२, १, २; ३, १;  
 ९, १; १३, ३, २; ५, १; ७, २; १०,  
 १; १४, १, ४; ३, १; ५, १; २८;  
 ९, १; ११, १; १५, १, ८; ५, १; १०,  
 ५; ६; ९; ११, १; १६, ३, ६; ५, १९;  
 २७; १४, ४; ५; १६, ६; ७; १९, ५,  
 ८; ९; ७, ७; ८, २; ११, ४; ६;  
 २०, ११, ९; १६, ८; २१, ४, ५;  
 ९, ४; २२, ७, ६; जै. १९; २४;  
 ८९; ९०; ९५; १००; १०१;  
 १०२; १३१; १३३; १६०;  
 १६८; १६६; जैठ. १, १, १, ८;  
 ६, ६; २, २, ४; ४, ३, २; ११, १,  
 ११; २, २, १७, ३, ३; १८, २, १;  
 ४, २, १, २; ष १, ३; ४; २, १; २;  
 ३; ३, ७; दै. २, ७; ३, २; गो.  
 १, १, २७; ३, १०; ४, २४; ५, १५;  
 २, २, ९; ३, १०; ५, ३; -त्री: ऐ.  
 ४, ३; ६, ९; १२; शां. ७, १०;  
 १५, २; १६, ३; १७, २; ९; १८,  
 ३; शांआ. २, १०; शा. १, ३, ५,  
 ४; ६, २, १, २४; २, ५; १०; ७,  
 ३, २, ८, ९; १०, ३, १, २; जै.  
 १०८; गो. २, ५, ५; -त्री: इहव  
 तैआ. ५, ४, २; -त्रीणाम् शा. १,  
 ३, ५, ९; -त्रीभि: ऐ. ६, २; शा.  
 ६, २, १, २४; ४, २, ५; ७, ५, १, ४;  
 तै. १, १, ९, ६; -त्रीभ्य: शा. ८,  
 ६, २, ११; -त्रीभ्याम् शा. ७, ५,  
 १, ३२; -त्रीम् ऐ. १, २८; ३,  
 १२; १३; २६; २८; ४, २३; ७,  
 २३; ऐआ. १, ४, ३; ५, १; शां.  
 ९, २; ११, २; १४, २; १५, २; १७,  
 १; १८, ५; २२, १; ३०, ११;  
 शांआ. २, ८; शा. १, ३, ४, ६; ५,  
 १५; ४, १, ४; ७, २, १५; ८, २, १३;  
 ३, ४, १, ९; १२; ४, २, ४, २२; ८, १,  
 १, ५; ११, २, २, १; ४, १, ८; १३;

५,४,१३;१४,८,१५,८; तै. १,७,  
 १०,३; २,३,२,३; ६,१७,१; ३,  
 ७,७,३; ८, १२,१; तैआ. २, ११,  
 १; १६,१; ५, ११, ३; १२, ३; १०,  
 २६,१; तां. ४,४,७; ७,४,२; ८,  
 ८, ४, १; २; १०, ४, ५; ५, ५;  
 १६, ३, ६; १६, ६; १९, ७, ७; १७,  
 ५; २०, २, ३; जैउ. १, ४, ४, ४; ४, ६,  
 २, ५; जै. ८; ८९; ९५; ९९; १०१;  
 १०२; १३१; १३३; ५. ४, ५;  
 गो. १, १, ३१; ३, ८; २, ३, १०;  
 ५, ५; -त्रीषु ऐ. २, ३७; ३, १७; ५,  
 ४; ५; ६; ८; १२; १३; ऐआ. १, ४,  
 १; शां. २९, ६; ३०, ३; ९; शांआ.  
 २, १०; तै. १, २, ४, २; तां. ५,  
 १, ८; ७, ८, ४; ८, ८, ३; १०, १;  
 ३; ५; ९, ७, २; ११, ११, ८; ९; १२,  
 ९, २३; १३, २; १३, ३, २५; ९,  
 २८; १०, १; १४, ५, ३०; ११, ३८;  
 १५, ५, ३७; १०, ९; २४, ११,  
 ६; जै. ३४; ३७; ६३; -ज्यः ऐ. १,  
 १६; २, ३७; ३, १७; ५, ४; ५;  
 ६; ८; १२; १३; ६, १०; ऐआ. ५,  
 २, ५; शां. १, १; ३, २; ९, २; १४,  
 २; १५, २; ३; १६, ३; ४; १७, १;  
 २८, २; शांआ. १, २; श. ६, २,  
 १, २४; ७, ५, २, ३८; ८, ६, २, ३;  
 ६; ९, २, ३, ६; १३, ३, ३, १; का. १,  
 २, १, ११; तां. १२, ९, ६; २४; १३,  
 ३; १३, ३, १; ४; २६; ९, १; ६; २९;  
 ११, १; १४, ५, १०; ९, २; ११, ६;  
 १५, ३, १; ५, ६; ७, २; ९, १; १२,  
 ७; १६, ५, २७; ११, १०; जै.  
 १३१; ५. ३, ७; दै. २, २; गो.  
 २, २, २०; -त्र्या ऐ. २, १७; ३,  
 २२; ४, ११; २३; ८, ६; शां.  
 १४, ३; ५; २६, ७; २८, ७; शांआ.  
 २, ७; श. १, ३, ४, ६; ७, ३, २३;  
 ४, २, ५, २०; ३, ४, ९; ६, ६, २,  
 ७; ८, २, ९; ७, २, २, ५; ३, १, ४६;  
 ४ १, ४१; ५, १, ३०; २, ३८;

१०, १, ३, ११; तै. ३, २, १, १;  
 तां. १०, ५, ५; १६, १४, ४; १९,  
 १७, ६; जै. १४; ८८; १३३;  
 गो. १, ३, ९; २, ३, १२; ६, ११;  
 -त्र्याः ऐ. ३, १७; ६, २२; ७, २४;  
 श. १२, २, ४, २; १४, ८, १५, ८;  
 तैआ. २, ८, १; तां. ४, ६, ८; ६,  
 ९, २५; १०, ५, ४; १३; १२, ७, २;  
 १३, १०, १६; १४, १, ३; १६, १४,  
 ५; १६, ७; १९, ५, ९; ७, ७; ११,  
 ६; जैउ. ४, ६, १, ८; २, ६; ५.  
 २, ३; गो. १, ५, ४; २, ३, ११;  
 -त्र्याम् शां. १४, ३; श. १४, ३,  
 १, ४; तां. ७, ३, ७; ८, १०, १;  
 जै. ८९; ५. १, ३; -त्र्यै ऐ. ३,  
 २८; ४, २७; शां. १०, १; २६,  
 ८; २७, ३; श. १, ३, २, ९; १६;  
 ७, १, १; ३, ४, १०; ९, ४, १०;  
 ४, २, ४, २०; २१; ८, १, १, ५;  
 १४, ८, १५, १; ३; ३; तां. ९, ४,  
 ६; १३, १०, १५; जै. ८९; जैउ.  
 ४, ६, ३, १; -त्र्योः जै. ५०;  
 -त्र्यौ ऐ. १, ५; ९, २, २६; शां.  
 ८, ९; जै. १६८.  
 गायत्र-च्छन्दस्- -न्दः तां. १५, १०  
 ९; -न्दसः तां. १, ५, ४; -न्दसः इव  
 शां. ८, ५; -न्दसम् शा. ११, ५, ९,  
 ७; -न्दाः शां. १, १; ३, २; ९, २;  
 १९, ४; श. १२, ३, ४, ३; तै. १,  
 १, ९, ६; ४, २, ३; तां. १, ३, ८; ७,  
 ८, ४; ८, ८, ३; १६, ५, १९; गो. १,  
 ५, १२.  
 गायत्र-तृतीय-स्वन- -नः ऐ. ५,  
 १७; १९; २१; शां. २६, १०;  
 १३; १७; २७, ७.  
 गायत्र-त्व- -म् जैउ. ३, ७, १, ४.  
 गायत्र-पार्श्व- -र्श्वम् तां. १४, ९,  
 २५; २६; १६, १६, १०; आ. जैआ.  
 १, ५८४; -र्षेण तां. १४, ९, २६; २७  
 गायत्र-प्रातः-स्वन- -नः शां.  
 २२, १; २; २७, ७; -नम् शां.

२७, ७.  
 गायत्र-मध्य- -ध्यः तां. १०, ५,  
 १; २.  
 गायत्र-मध्यं-दिन- -नः शां. २२,  
 ७; ८; २३, १; ३; ६; ७; २७, ७.  
 गायत्र-मुख- -खः तां. १०, ५, १; २.  
 गायत्र-वर्त्तनि- -निश. ६, ३, १, २०  
 गायत्र-स्तोम-मित- -तः गो. १, ५,  
 २३.  
 गायत्रो(-त्रऽउ)-त्तम- -मः तां.  
 १०, ५, १; २.  
 गायत्रि- -त्रिणः शां. २४, ७;  
 तां. ८, ९, १०.  
 गायत्री-कर- -म् ऐआ. ५, ३, १.  
 गायत्री-च्छन्दस्- -न्दः ऐ. ७, २३;  
 -न्दाः जै. ८.  
 गायत्री-त्रिष्टुभ- -भः शां. ३, ५.  
 गायत्री-भा(ग→)गा- -म् ५. २, २  
 गायत्री-मात्र- -त्रः, -त्रम्शां. १९, ८  
 गायत्री-मुख- -म् जैउ. ४, ६, ३, २.  
 गायत्री-रूप- -म् शां. २३, १.  
 गायत्री-लोक- -म् ऐ. ५, २९.  
 गायत्री-विद्- -त्त श. १४, ८, १५,  
 ११.  
 गायत्री-शंस- -म् शां. २३, १;  
 शांआ. २, १३.  
 गायत्री-शत- -त्तम् शां. १८, ३;  
 -त्तानि शां. १८, ३.  
 गायत्री-संपद- -दम् श. ८, ५,  
 ३, ८.  
 गायत्र्य(-त्रीऽअ)-शीति- -तिः श.  
 ८, ६, २, ३.  
 गायन- -नः गो. १, २, ७; २१.  
 गायमान, ना- -ना तां. १२, ५, १४;  
 -नौ जै. १८६.  
 गार(←गार←/रगु)- -रम् तां. ९,  
 २, १६; जै. ८३; १३०; -रस्य जै.  
 ८३; -राणि आ. जैआ. १, १२४.  
 गार-त्व- -म् जै. ८३.  
 गार्ग्य(←गर्ग)- -र्ग्यः शांआ. ६, १; श.  
 १४, ५, १, १-१२; १३; १४; १६;



तैआ. १, ७, ३; जै. १४३; वं. १; २;  
 -न्यात् वं. १; २.  
 गार्गी- -र्णि शा. १४, ६, ६, १<sup>३</sup>; ८,  
 १; २; ४; ५; ७; ८; ९; १०<sup>३</sup>; ११<sup>३</sup>;  
 -र्णी शा. १४, ६, ६, १.  
 गार्गी-पुत्र- -त्रात् शा. १४, ९,  
 ४, ३०.  
 गार्त्समद(←गृत्समद)- -दः शां.  
 २०, २; ३; २२, २; २४, ५; -दम्  
 ऐ. ५, २; शां. २४, १; आ. जैआ.  
 १, २९४; -दानि शां. २४, १;  
 -द्वैः शां. २३, ४.  
 गार्त्समदी- -म् शां. २८, २.  
 गार्हपत्(←गृह-पति)- -तम् शा. ५, ३,  
 ३, ३; ४, ३, १५<sup>३</sup>; तां. १०, ३, ५<sup>३</sup>;  
 ७<sup>३</sup>; -ते तै. २, ३, ५, ४.  
 गार्हपत्य, त्या- -त्य तै. ३, ७, ५,  
 १०; -त्यः ऐ. ३, ३६; ३७; ७, ५, ८,  
 २४; शां. २, १; २७, ४; शांआ. १०,  
 ८; शा. १, १, १, १८; १९; ७, ३, २, २;  
 ९, ३, १८; २, २, २, १८; ३, २, २; ६;  
 ३, १, ३; १५; ४, १, ७; ९; ११; ३, ६,  
 १, २, ८; ४, ६, ८, १०; १५; २०; ९,  
 २; ४; ६, ६, ४, १३; १५; ७, १,  
 १, ६; १३; २२; २५; ३५; ३७;  
 २, १२; १४; १९<sup>३</sup>; २३; २, १, १;  
 ५; ६; १५; १९<sup>३</sup>; ३, १, १<sup>३</sup>; ८; १०;  
 १२; ८, ६, ३, ५; ९, २, २, १४;  
 ११, ५, ३, ९; ८, २, १; १२, ४, १,  
 ३; ३, ३; ६; ५, २, ९; का. १, २, २,  
 १३; ४, २, ३; ४; ६; ७; २, १, १,  
 १३<sup>३</sup>; तै. १, १, ५, ६; ४, ४, १; ३;  
 ६; ७, २; ४; ६, १, १; ३, ७, १२, १;  
 ६; तैआ. २, ३, १; ६, २; ५, ९, ११;  
 १०, ६३, १; तां. २५, १०, ४;  
 जैउ. ४, ११, ५, १५; प. १, ५; ४,  
 १; मं. १, १, ११; गो. १, ३, १०;  
 १३; -त्यम् ऐ. ३, ३७; शां. २, २;  
 १७, ९; शा. १, १, १, १; १८; २,  
 २३; ५, १, २५; ९, २, ४; ३, १८<sup>३</sup>;

२, १, ४, १४; २, ३, १२<sup>३</sup>; ३, २, ४;  
 ३, १३; ४, २८<sup>३</sup>; ३२; ३५; ३६; ४,  
 १, ३; ४; ७; ९; १३<sup>३</sup>; ४, २, ९; ६, १,  
 ८; ३९; २, ५; ३, १, ३, २८; ६, ३,  
 ४; ५; ६; ७, ४, १०; ९, २, १३; १७;  
 ४, ३, ४, ६; ६, ८, ५; ५, ४, २, ९;  
 ६, ६, ४, १०; १४; १५; ८, १, ७;  
 ७, १, १, १; ८; ११; २, १२; १४;  
 २०<sup>३</sup>; २३<sup>३</sup>; २, १, १; ३, २, २; ८, ६,  
 ३, १<sup>३</sup>; ४-८; १३; १४; १५; ९, २,  
 ३, १४; १०, १, ५, २; २, ३, २<sup>३</sup>;  
 ४, ३, २१; १२, ४, ३, ८; ४, १; ५, १,  
 ११<sup>३</sup>; १३, ४, १, ९; १४, १, ३, १;  
 २, १, ७; का. १, १, ४, १४; २, ३,  
 १०<sup>३</sup>; ३, ३, ९; ४, १, २२; २३; २५;  
 २६; २, २<sup>३</sup>; ३-८; ६, १, ७; २६;  
 २, ३; २, १, १, १, १३; २, १,  
 १; तै. १, १, ४, ३; ४; ५; ७<sup>३</sup>; ५,  
 २; ३; ६; ८, १; ३; ४, ४, १; ३;  
 ७<sup>३</sup>; ८<sup>३</sup>; ७, ३; ६, १, ४; ९, ९; २, १,  
 ३, ७; ४, ३; तां. ५, ४, १३; जै.  
 १२७; प. १, ५; ४, १; गो. १,  
 ३, ११; १२; २, २, ९; ३, १७; ५, ५;  
 -त्यस्य शा. २, ६, १, ९; २, ५; ३,  
 ५, २, २; १०, २, ३, १; ३; १४, २, १,  
 १५; का. १, ६, २, ३; तै. ३, २,  
 ९, ९; तां. ५, ६, ७; गो. १, २, २२;  
 ३, १३; -त्या शा. ७, १, १, ८; ११;  
 ८, ६, ३, ८; १०, ४, ३, १८; -त्याः  
 शा. ४, ६, ८, ५; १९; -त्यात् ऐ.  
 ७, ७; १२; शा. १, ७, ३, २२; ४,  
 ६, ८, ५; १०; ६, ४, १०<sup>३</sup>; १४<sup>३</sup>;  
 १५<sup>३</sup>; ९, २, ३, २६; १०, १, ५, २;  
 २, ३, ३; १२, ४, १, ४; ५; २, २, २,  
 २<sup>३</sup>; ५, १, ७; तै. १, ४, ३, ६; ४,  
 ४, १०; ७, २; गो. १, ३, १३<sup>३</sup>;  
 -त्यानि शा. १, ९, ३, १९<sup>३</sup>; ३, ७, ४,  
 १०; तै. ३, ५, १२, २; -त्याम् शा.  
 ४, ६, ८, ६; ११; १६; -त्याय शा.  
 १०, २, ३, १; मं. १, २, १६; -त्ये

ऐ. ५, ३२; ३४; ८, २४; शां. २, १<sup>३</sup>;  
 ३; ३, ९<sup>३</sup>; ४, १४; ६, १२; २७, ४;  
 शा. १, १, १, १९<sup>३</sup>; २, २३<sup>३</sup>; ७, ३,  
 २६; २७; ४, ६, ८, १०; १९; ९,  
 २; ४; ५, ४, २, १०; ७, १, २, १२;  
 १४; २१; ३, १, २; ३; ८; ९; १०<sup>३</sup>;  
 ११; १२<sup>३</sup>; ९, २, ३, ४८; १०, ४,  
 ३, १३; २०; ११, ५, ३, ८; १०;  
 ८, ६; १२, ४, ४, ६; ७; का. २, १,  
 २, १६; तै. १, १, ८, १; १०, ५;  
 ६, १, ४; ७, ३; २, १, ३, ७; ६, ४<sup>३</sup>;  
 ३, ३, ४, २; तैआ. ५, ९, ११; तां.  
 १२, १०, १५; २४, १८, ८; जै.  
 १२७; २०३; प. ४, १; गो.  
 १, ३, ३; २, ३, १७; -त्येन ऐ.  
 ३, ३६; ३७; शां. ९, १; शा. ७,  
 ३, १, ७; ८, ६, २, १; तै. १, १;  
 ४, ७; ७, ६, ६.  
 गार्हपत्य-भाजू- -जः शां. ३, ९.  
 गार्हपत्य-व्रत-श्रपण- -णौ शां.  
 १७, ७ गो. २, ५, ४<sup>३</sup>.  
 गार्हपत्या(←त्यऽआ-)गारु- -रस्य  
 शा. १, ७, १, ८; -रे शा. १, १, १,  
 ११; का. २, १, १, ९.  
 गार्हपत्या(←त्यऽआ-)यतन- -ने  
 ऐ. ७, ५.  
 गार्हपत्या(←त्यऽआ-)हवनीय-  
 -यौ ऐ. ७, ६; १२; शां. ५, ७.  
 गालव- -वः ऐआ. ५, ३, ३; -वः,  
 -वात् शा. १४, ५, ५, २२; ७, ३,  
 २८.  
 गावीधुक(←गावीधुका)- -म् तै. १, ७,  
 ३, ६.  
 गावेधुक(←गावेधुक)- -कः शा. ५,  
 २, ४, ११; १३<sup>३</sup>; ३, ३, ७<sup>३</sup>; -कम्  
 शा. ५, ३, १, १०; ३, ७.  
 गाह, गाहते ऐ. ३, ४८; गाहन्ते  
 तां. १४, ८, ४; ८; १५, २, ६; ९;  
 गाहेत जै. १२७; गाहेमहि मं.  
 १, २, ५.

† 'श्रवणी' इति कालि. सुपा. ? ‡ 'गावेधुका' इत्यत्र टि. ड. ।

गाहमान-म् ऐ. ३,४८.	३,४,७; -रीणाम् तै. २, ८, २,	गुङ्गु-वास- -से गो. १, २, ८.
गिद्- -०द तां. १, ७, ७.	८; -रीन् तैआ. ४, ३९, १; -रेः	गुण-लोप- -पः शां. २६, ४.
गिरि(√गृ)→गिरिः ऐ. १, १९; २९;	श. १, ४, १, १४; ८, १, ६;	गुगाख्य- -ख्यः, -ख्यात् शांआ.
३, ४९ <sup>३</sup> ; ४, ३, ५, १७; २१; शां. ८,	-रेः ऽइव तैआ. ७, १०, १; -रौ श.	१५, १.
४, ९, ४; १९, ९; २४, ८; श. २,	१, ८, १, ६; १३, २, ९, ३; जै. ८८;	गुणित- -तः गो. २, ३, ७.
२, ३, २३; ३, ६, १, २४ <sup>३</sup> ; ७, ५,	-रौ ऽइव तै. ३, ९, ७, १.	गुणिन्- -णी सा. २, ६, ७.
२, ३९; ८, ५, २, ५ <sup>३</sup> ; ७, ३, ७; का.	गिरि-क्षित(√गृक्षि)- -त् तां. १०,	गुणी/भू. गुणीभवति सा. २, ५, ६ <sup>३</sup> ;
१, २, ३, १९; तै. १, ८, ८, १; २,	५, ७.	गुणी...भवति सा. २, ५, ३.
४, ३, ११; ५, २ <sup>३</sup> ; ६, ३, ७, १५, ५;	गिरि-ज- -जाय ऐ. ७, १; गो. १, ३,	गुणीभूत- -तान् सा. ३, ७, ३.
१६, ३; ८, २, ४; ६, ८; ३, ५, ७, २;	१८.	गुद- -दः श. ३, ८, ४, ३; ५; ६; ८, १, २,
७, ९, ६; १३, २; ११, ३, १; तां.	गिरि-बुध- -ध्वाः श. ७, ५, २, १८.	१०; -दम् श. ३, ८, ३, १८; १९;
१६, ५, १; गो. २, ४, २; गिरां श.	गिरि-मात्र- -म् श. १, ९, १, १०.	४, ३; ४; १३, ५, २, ३; जैउ. ४,
७, २, २, ५; ३, १, ३४ <sup>३</sup> ; तै. १, ५,	गिरि-रूप- -पान् तै. ३, १०, ११, ४.	११, ५, १; -दे श. ३, ८, ४, ५.
८, ३, २, ४, २, ५; ८, ७, ६; तां. ८,	गिरि-शर्मन्- -र्मणः वं. १.	गुदा- -दाः श. १०, ६, ४, १; १२, ९,
६, ६; ७, १; १२, ४, ४; ८, ६, ५, ९;	गिरि-शिखर- -रात् शां. २६, १.	१, ३; तै. २, ६, ४, ३ <sup>३</sup> ; -दाभ्यः
जै. ६२; गिराम् श. ४, ५, ३, १०;	गिरि-घा(√स्था)- -घाः श. ३, ५, ३,	जै. १५०.
गीः ऐ. ६, १५; श. २, ५, २, २८;	२३; ९, ५, २, ५; तै. २, ४, ३, ४; तां.	√गुप्, गोपायते तै. २, २, १०, ४;
७, २, २, ५; का. १, ५, १, २५;	१३, ११, १.	गोपायति ऐ. ७, २२ <sup>३</sup> ; ऐआ. २, १,
गीभिः ऐ. १, ४; २, ३; ऐआ. १,	गी(√गै†)- -गी जैउ. १, १८, २, ७ <sup>३</sup> ;	६; शां. १६, ५; श. २, ४, २, ६; १३,
३, ७; ५, १, ६; शां. २५, ६; श.	२, ८; ४, ११, २, २.	४, १, १४; १४, १, ४, ९; का. १, ३,
४, ३, १, २४; तै. २, ४, ५, ५; ५,	गीत्- -त्म् शां. २९, ५; श. ३, २,	३, ६; तै. ३, ७, ९, ८; तैआ. ५, ६, ४;
८, ९; ११; ८, ४, ७; ५, १; ९; ३, ५,	४, ६; तैआ. १, ११, ५; जैउ. १,	गोपायति श. १२, ६, १, ३ <sup>८</sup> ; जै.
६, १; ६, ९, १; १०, ४; १२, १ <sup>३</sup> ;	७, २, ३; १६, ३, १०; ३, ७, १, ९;	१५०; जैउ. १, १४, ३, ८; ३, ६, ९,
७, ११, ४; तैआ. ४, ५, ६; ४२, ५;	-तानि शांआ. ११, ४; जैउ. १, १६,	२; गो. १, २, ४; गोपायन्ति शां. २,
१०, ५, २; तां. १, ५, ७; ११, ४,	३, ९; ३, ७, ५, २; -ताय तै. ३, ४,	४; १२, १, ३; १३, ४; श. १, १,
४; गीर्षु ऐ. ५, ५; शां. २२, ८.	२, १; १५, १; -ते श. ६, १, १, १५.	२, २३; गोपायन्ति श. ३, ६, २,
गिर्वणस्- -णः ऐ. १, १९; २९; शां.	गीता(-तऽअ)-गीत- -तानि जैउ. १,	१४; १५; ४, २, ४, २० <sup>३</sup> ; २१ <sup>३</sup> ; १०,
८, ४; ९, ४; २०, ४ श. ३, ६,	१६, ३, ९.	५, २, १०; गोपायसि का. १, ४, १,
१, २४; तां. १७, १, ५; जै. २०४;	गीति- -त्या गो. १, ५, २४.	२९, जुगुप्: श. ३, ६, २, ९; ९, ३,
सा. ३, १, ३; गो. २, ४, १७ <sup>३</sup> .	गीत्वा सा. २, ४, ३; ६; ३, २, १०; ३,	१८; जै. १०२; १९७; गोप्स्यति
गिर्वन्- -र्वा श. ३, ६, १, २४.	५; ४, २; ३.	श. ६, ३, ३, २६; ५, ४, १; गोपा-
गिरि(√रगृ)- -रयः श. ३, ४, ३, १३;	गी(थ→)था- -थां श. १४, ४,	यिष्यति श. १४, ६, १, ११;
९, ४, २; ४, २, ५, १५; तैआ. १०,	१, २५ <sup>३</sup> .	गोपायत् श. २, २, ३, २: ३, ४, १;
१०, १; जै. ८३; -रिः ऐआ. २,	गीर्ण(√रगृ)- -र्णम् ऐ. ३, ४६ <sup>३</sup> ;	गोपायतु ऐ. ७, २२ <sup>३</sup> ; श. ३,
१, ८; श. ७, ५, २, १८; ११, २, ३,	जै. ८३; २०६ <sup>३</sup> ; -र्णान् जै. ८३ <sup>३</sup> .	२, २, २३; ५, २, ४-७; ४, २,
८; जै. १५; २०४; -रिभ्यः तै.	गुगुलु- -लु ऐ. १, २८; तां. २४,	२, १०; का. १, २, ३, २; ४, १,
२, ५, ६, ४; -रिम् श. १, ८, १,	१३, ५.	१; गोपायताम् श. १, ९, १, २०;
५; ३, १, ३, १२; जै. १५ <sup>३</sup> ; १४३;	गुङ्गु- -ङ्गुः गो. १, २, ८; -ङ्गोः आ.	गोपायन्तु श. १, ५, १, २२;
जैउ. १, ९, ३, १; -रिषु श. ३,	१, २४७.	गोपायस्व तैआ. ६, ८, १ <sup>३</sup> ; गोपाय

ऐ. ५, २७; ७, ३; श. ४, २, ४, १०; तै. २, ४, १, ११; गोपाय्य श. १, ९, २, २०; २, ४, १, १०; ३, २, १, ३५; २, २२; ८, १, १२; ४, १, २, १५; ४, ५, २, १; २, २; १२, ९, २, ४; १४, १, ३, २४; ३, १, ९; का. १, ४, १, २९; २, ५; तै. १, १, १०, २; ३; ४; ५; २, १, २, ५; २, ६; ३, ७, ४, १८; ६, ३; तैआ. ७, ४, १; मं. ३; मं. २, ६, १९; गो. १, २, ४; १९; २, ३, २, ३; ४, ९; गोपाय्यतम् श. ३, २, १, ७; गोपाय्यत श. २, ४, १, १०; ३, २, १, ३९; ५, २, २, १५; का. १, ४, २, ५; तै. ३, ८, ९, ३; अगोपाय्यत् तैआ. ५, ८, १३; गोपाय्यत् ऐ. ७, २२; तै. १, १, ९, ७; गोपाय्येयुः श. १, ५, १, २२. गुप्यते तै. २, ५, १, १. जुगुप्सेत् तैआ. २, ८, १; जैउ. ४, ११, ४, ४; जुगुप्सेत् तैआ. १०, ९, १. गुप्त, प्ला- -प्तः ऐ. ८, ११; गो. १, २, ४; ५, २, ४; २, ५; -प्तम् तै. १, ५, ३, ४; २, ८, ८, २; ३, ७, १३, २; -प्ताः गो. १, ५, २४; -प्ताभिः गो. २, २, १४; -प्ताय जैउ. ३, ७, ५, १; -प्तैः गो. २, २, १४. शुगुप्ति- -प्तये का. २, १, २, १६; -प्त्यै श. ४, ४, ५, २१. रगुप्ति- -प्तये का. १, ४, १, २९; ४, २, २; -प्त्यै ऐ. २, ११; २, ३; ८, २७; श. १, १, २, २३; ३, ४, ८; १६; ७, १, ८; २, १; २, ३, ४, ४०; ४, १, ४; ५; ३, ५, २, १८; ६, २, २१; ३, १८; ९, २, १६; ४, ३, ५, ८; ६, ३, ३, २६; ५, ४, १; १४; तै. १, २, १, २०; २, ४; ३, २, १, ५; ३, १२; ४, ७; ८, ६; ८, १, २; जैउ.

१, १४, ४, २. गुप्यमान- -नः श. १, ६, १, १५; -नाः श. १, ६, १, १२; गोप- -प्लुम्, प्लु, अद्र गुह- -रवः ऐ. ४, २५; -रु तै. २, ८, ५, ७; -रुः ऐ. ४, १३; गो. २, २, ८; -रुःऽइव तां. ८, ५, २; -रुभिः श. १२, २, २, ११; गो. १, ४, २३; -रुम् ऐ. ४, १३; श. १२, २, ४, १०; गो. १, ५, ३; -रौ शांआ. १, ८. गरिष्ठ- -गरीयस्-गद्र. गुरु-जातीय- -यान् सा. १, ५, ८. गुरु-तल्प-ग- -गः तैआ. १०, १, १५. गुरु-द्वार- -रान् सा. १, ६, ३. गुलुगुलु- -लु श. ३, ५, २, १६. गुल्फ-दण्ड- -म् तैआ. १, २२, ८. गुल्म-हन्- -ह गो. २, ६, १६. गुल्मी-भू(त- -ता- -ता सं. १. गुष्टि(=ष्पि)त्त- -म् श. ३, २, २, २०. गुहा(√गुह्)- -हा ऐ. ६, ७; ऐआ. १, ३, ३; ६; शां. २१, ४; २२, ४; श. ४, १, ३, १७; ४, २, १४; ५, १, ४, १०; ६, ७, ४, ४; १२, ४, ४, २; १३, ८, १, ११; तै. १, २, १, ३; २, ८, ८, ६; ३, २, ८, ७; ७, ६, १३; जै. ९७; १८०; जैउ. १, १, ७, ३; ४; १३, १, १; ३, ५, १, १; गो. २, ५, १३; -हाऽइव श. ११, २, ६, ५; -हाभ्यः तै. ३, ४, १२, १; -हायाम् श. १४, २, १, १५; तैआ. ८, १, १; १०, १०, १; ३; ३१, १; -हासु तै. १, २, १, ३; तैआ. ३, ११, ३; १०, १, ३; ४. गुहा-कारम् तै. १, २, १, २. गुहा-योनि- -न्याम् ऐ. ६, २७. गुहा-शय- -यात् तैआ. १०, १०, १. गुहा-हित- -म् तैआ. ३, ११, १३. गुहान- -नाः मं. २, १, ४.

गुह्य- -ह्यः तैआ. १, २६, ७; -ह्यम् ऐ. ५, २३; शांआ. ७, २१; श. २, १, २, ११; ५, ४, ३, ७; १४, ९, ४, २५; का. १, १, २, ७; तै. २, २, १, ४; ६, ३; ३, १०, ९, १२; तैआ. १०, ६३, १; जै. १८३; सा. १, ७, १५; -ह्या तै. ३, ७, २, ५. गुह्यमान- -नः श. १, ८, ३, २२; -नम् तैआ. १०, १०, ३. गूह- -म् तै. २, ८, ९, ४. गोह्य-अद्र. गिगां- -गूः तै. ३, ६, १२, १. गूर्त-वचस्- -चाः ऐ. ५, १३; शां. २३, ८. √गूर्द(←गुर्द)अगूर्दत्, अगूर्दन् जै. १९१. गूर्द- -र्दः तां. १३, १२, ४; ५; जै. १९१; जैआ. १, ४४९; आ. १, ४४८; -र्दम् शां. ३०, ३६; जै. १९१; -र्दस्य जै. १९१; -र्दौ आ. जैआ. १, ५१२. गूर्द-त्व- -म् जै. १९१. गुणत्- -गणन- -गद्यै √गृ द्र. गुत्स- -सः ऐआ. २, १, ८. गुत्स-मद- -दः ऐ. ५, २; ऐआ. २, २, १; शां. २२, ४; -दस्य आ. जैआ. १, ३१४; ३३७; ३४५; ४१०; ५५१; जैआ. १, ३४४. गुहान- -नानाम् जै. १५९. √गृध्, गृध्रन्ति श. ३, ९, ३, २२; जगृधुः श. ३, ९, ३, २१; गधि- प्यन्ति श. ३, ९, ३, २०. गृध्र- -ध्रवः तै. २, ७, १६, ३. गृध्र- -ध्रः तैआ. ४, २९, १; -ध्राणाम् तैआ. १०, १०, १; ५०, १; -ध्रात् तै. २, ४, ३, १२. गृध्र-श्री(पेन्- -र्ष्णी- -म् तैआ. १, २८, १.

† =उपोह यद्...गु. ऋ. ७, ९३, ३; पाठः । तत्र तै. सुपा. तु. 'गू'- (प्र. ३) । 'गू' इति प्राति. मन्थनानौ सा. भा. दयनीयाविव । व्यवहितोपसर्गयुक्तस्य √गाते रूपस्य स्पष्टतमत्वाद्भ्रस्वपाठ एव सार्थयान् भवेत् । † 'गूर्दम्' नपुं., सामनामेति सा. । † 'गूर्द' इति प्राति. निर्दिशन् C. स. चिन्त्या । † 'अगूर्दम्' इति आन. सुपा. ? । † शार्थौ १६, २९, ६; 'निगुस्थानाम्' इति पाठः तत्रैव 'निकृत्तानाम्' इति च पाठान्तरम् ।

गृष्टि- -न्वै तै. ३, १, ४, १३.  
 गृम्(←गृम्←ग्रह्) -मः तै. ३, ६,  
 ११, १. गृमीत-गृम्गान-गृहीत-द्र.  
 गृह्(√ग्रह्) -हः तै. २, ४, २, ४;  
 तैआ. छ, ४२, २; -हम् तै. २,  
 १, ५, १०; ८, ८, १२; ३, ७, १,  
 ६; ७, ७, १४; तां. ६, १०, १९;  
 घ. ५, ६; गो. २, १, ६; -हाः  
 ऐ. १, १३; ३, २३; २४; ५, २५;  
 ८, २६; शां. २७, ५; श. १, १,  
 १, १८; १९; २, २२; ७, ३, २१;  
 ४, १२; ८, २, १४; ९, ३, १८; २,  
 ४, १, ७; १४; ५, २, २९; ३, ३,  
 १, १०; ४, ३०; ४, ६, ९, २; ४; ९,  
 १, १, १०; ४, १, १६; ११, ७, १, १;  
 २; का. १, ४, २, ३; ७; १; १०; ५,  
 १, २६; २, १, १, १३; २, १५; तै.  
 ३, ८, १७, ३; तां. १०, ५, १६;  
 १९, १५, १; मं. २, ४, ६; गो. २,  
 ३, २१; २२; -हाश्ह(=हे) तैआ.  
 ५, २, २; -हाणाम् शां. २७, ५;  
 श. २, ४, १, १४; २, २४; ६, १,  
 ४२; का. १, ३, ३, २०; ४, २, ९;  
 तै. २, १, ५, ३; ३, २, ४, ७; तैआ.  
 १०, ६३, १; -हान् ऐ. १, १५;  
 २, ३१; ३, २४; ८, १०; श. १, १,  
 १, ७; २, १, ४, १; ३, १, ७; ४, ६; ४,  
 २, २४; ५, २, ४८; ६, १, ४२; २, १९;  
 ३, ३, ४, १२; १६; ३०; ६, २, १५;  
 ९, २, ७; ५, ३, १, १; २; ४-९; ११;  
 १३; ११, ५, १, ७; ९; ६, ३, ११;  
 १३, ८, १, १; १४, ६, ३, १; का. १,  
 १, ४, १; ३, १, ३; ३, २०; ४, १, ५;  
 २, १०; ५, १, ३८; ६, १, २८; २, ८;  
 २, १, १, ६; तै. १, १, २, २; १०,  
 ६; ६, ५, ५; २, ६, १०, ४; ३, ११,  
 ८, २; तैआं. १, ८, ५; २, १३, १;  
 ६, ११, २; जैउ. २, ४, ३, ७; ८; मं.  
 १, ८, १; २, ३, १२; गो. २, ३, २२;  
 -हासः तैआ. ६, ७, १; -हे ऐ. १,  
 २४; ५, ९; ७, १३; ८, २१; शांआ.

१२, ५; श. ५, ३, १, ३; १०; ४,  
 ५, १५; ९, २, २, ७; ११, ३, १, ७; ८;  
 १३, ५, ४, ६; तै. १, १, ३, ५; ४,  
 २; ४, १, २; ५, ८, १; ६, ६, ५; ७, ३,  
 २; ३; ४; ५; ६; ८, ७; २, १, २, ९;  
 २, ९, ५; ४, १, ८; ३, ११, ८, २; ३;  
 तैआ. १, ४, ३; ४, ४, २, २; ६, ७, २;  
 ८, १; तां. १६, ४, ९; १५, २; जै.  
 ३८; जैउ. १, १२, ५, ४; सा. ३,  
 ३, ५; गो. २, ६, १०; -हेऽ-हे  
 ऐ. ७, १७; -हेभ्यः श. ५, ३, १,  
 १०; ११, ३, १, ५; तै. १, २, १, ३;  
 जैउ. २, ४, ३, ८; -हेषु ऐ. ३,  
 २३; २४; ५, २७; ७, ३; ८, २६; श.  
 १, १, १, ७; १८; १९; ९, ३, १८; २,  
 १, ४, १; ४, १, ७; ५, २, २९; ३, ३,  
 १, १०; ४, ६, ९, २; ४; ५, ३, १, १०;  
 ४, ४, २३; १०, ६, १, ८; ११, ७, १,  
 १; १३, ६, २, २०; ८, ३, १२; ४,  
 ८; १४, ४, २, २९; ६, ७, १; का. १,  
 ४, २, ३; ७; १०; ५, १, २६; २, १, १,  
 १३; तै. १, ४, ३, ३; ३, ७, ४, २;  
 तैआ. छ, ३१, १; जै. ९५; सं. ४;  
 मं. १, १, १३; गो. २, ३, २१; २२;  
 -हैः श. १, ६, १, १९.  
 गृह-पु- -म् तै. ३, ४, ९, १.  
 गृह-पति- -तयः तै. २, ३, ५, ४; तां.  
 २३, १, ५; गो. १, ३, २०; -तये  
 श. ३, ४, २, १५; ८, ५, ७; ५, ३,  
 ३, ३; ४, २, १५; तै. १, ७, १०, ६;  
 -न्ताश् इति जैउ. ३, २, ३, ७;  
 -तिः ऐ. १, १६; ४, ७; ५, ८; २५८;  
 ७, १; ८, २१; शां. २३, ३; २७,  
 १; ५; श. २, ४, १, ९; ४, ६, ८, ५;  
 १०; १३; १५; ९, १८; २५; ५, ३,  
 ३, ३; ५, ३२; ६, १, ३, ७; ११, ४,  
 २, १८; ५, ३, ९; १२, १, १, १; ४,  
 ३, ५; का. १, ४, २, ४; तै. २, ७,  
 १२, ३; ३, ५, १२, २; १२, ९, ३;  
 तैआ. छ, ७, ५; तां. छ, ९, १५;  
 ५, ६, २; १०, ३, ६; १७, १, ७; ८;

४, ३; १४, ३; २५, १०, २०; १५,  
 ३; १८, ४; जै. २०३; गो. १, २,  
 ६; ३, १३; १८; ४, १; ५, २४;  
 -तिःऽ-तिः तां. २५, ४, ५; -तिना  
 श. १, ९, ३, १९; तै. २, ३, ५,  
 १; २, ३; ३; घ. ३, १२; -तिम्  
 ऐ. १, १६; ३, ३७; ५, २५; शां.  
 ३, ९; श. १, ९, २, १३; तै. १,  
 ४, १०, ४; २, ६, १७, ७; ३, ७, ४,  
 ४; ५; तां. १०, ३, ५; १७, १, १७;  
 १४, २; जै. १५६; -तीनाम् श. ५,  
 ३, ३, ११; तै. १, ७, ४, १; -न्ते श.  
 १, ९, ३, १९; २, ४, १, ९; का. १,  
 ४, २, ४; तै. ३, ५, १२, २; जैउ.  
 ३, २, ३, ९; -तेः ऐ. छ, ७; ७, १;  
 शां. २३, ५; श. २, ४, १, १४; छ,  
 ६, ८, ५; १०; १३; १५; १९; १२,  
 ३, ५, १; का. १, ४, २, ९; तां. १७,  
 १, १४; २३, १, ४; जै. २०३;  
 गो. १, ३, १८; -ती श. १२,  
 १, १, १; गो. १, ४, १.  
 गृहपती- -न्याः गो. १, ३, १८;  
 -न्वै गो. १, २, ६.  
 गृहपति-पञ्चम- -माः श. ८, ६,  
 १, ११.  
 गृहपति-त्र(त्→)ती- -ती ऐ.  
 छ, ७.  
 गृह-मेघ- -भः जै. १२०; गो. १,  
 ५, ९; -धाः श १०, १, ५, ३;  
 तैआ. १, ९, ५.  
 गृहमेधिन- -धिनः श. २, ५, ३,  
 ९; १३, ४, ३, ३; का. १, ५, २, ८;  
 १३; तै. १, ६, ६, ६; ६, ९, ६; तां.  
 १७, १४, १; -धिनम् तै. १, ४,  
 १०, ५; -धिनाम् गो. १, २, ४;  
 -धिभ्यः श. २, ५, ३, ४; ९; १४;  
 का. १, ५, २, ४; ८; १३; तै. १, ६,  
 ६, ४; ५; -धी तै. १, ६, ७, १.  
 गृहमेधीय,या- -यः शां. ५, ५;  
 गो. २, १, २३; -यम् तै. १, ६,  
 ६, ३; -यस्व तै. १, ६, ७, १;

गो.२,१,२३; -या झा.११,५,२,  
४; -येन शां. ५, ५; तै. १, ६,  
७,२;३; गो. २,१,२३.  
गृहे-चासिन्- ने तै.१,१,१०,६.  
गृहिञ्च- -ञः जैड. ३,१,५,५.  
गृहिन्- -ही तै. १,५,२,६.  
गृहिणी- -म् गो. १,२,६.  
गृही=भीतृ,ता- -हीतः शां. १६,  
३;७; झा. ४,१,२,३;२,३,१८;४,  
५;३,५,११; ५,३,७;८; ७,५,१,  
१६; १०, ३,५, १६ १२,७,२,  
१७; १४,५,१,१८;४,७;८;९;६,  
२,२-९; ७, ३, ८-१०; तै. ३,  
९,१७,४; तैआ. ५, ११,४; सा.  
२,२,२; -भीतः ऐ. २,१; ऐआ.  
२,१,८; श. ९,२,३,९; -हीतम्  
ऐ. ३,८; झा. १, २,१, २२; ३,  
२,१८;७,१, १०; ४,६,५,२-४;  
५,१,४,४; ७,५,१,१७; ११,१,  
४, २; १४, ५, १, १८; का.  
२, १,३, २५; तां १२, ११,६;  
जैड. ३, ३,४, २; गो. २, ३,४;  
-भीतम् श. १४, १, ४, २;  
-हीतयोः श. ७, ५, १, १८;  
-हीतस्य तै. १,६,५,५;३,८,६,  
१;८,१;९,४,४; -हीता श.७,५,  
१,१८;१४,५,१,१८; -हीताः शां.  
३०,२; झा. ३,९,२,८; ४,६,५,  
३-५; तै. १, ३,१,२; २, २,८,  
६; तां. १७, २, २; गो. १, १,  
३१; -भीतान् ऐ. २,९; तै. ३,  
५, ७, ३; -हीतानि ऐ. ७, २;  
शां. ३,३; झा. १,७,३,५; ७,५,  
१, २०; -हीताय श. ८, १, ३,  
३; -हीतायाम् श. ७,५,१,१९;  
-हीते श. ७, ५,१,१७;१९; तै.  
३, २, ४, ७; -हीतेन तां. २३,  
१०,३.  
गृहीत्वा ऐ. ८, ११; शां. ६,  
१२; श. १, १,२, १९; ५, २,

१२; २,६,१,१३; ३, २,४, १५;  
५,३,१०; १३;१४;६,३,१४; ४,  
३;९,३,१;११;१५;३२; ४,१,१,  
१७;२,१७; २,४,१३; ५,१;१२;  
३,१,७;३,३; ४,१, ७; २,४;६;  
७;५, १२; १४;५,१,१६; ३,७;  
८;४,६; ७;१४; ६,१;४;५;९,  
३;५;७;९; ६,७, २१; ५, २,२,  
१९; २१; ३,१, ११;४,४; ४,४,  
२२;२५;७,३,२, १७;४,१,१;२;  
५,१,२०; ११,५,५, ११; ८,६;  
९,१; १२, ४,४,६;७; १४,५,१,  
२०; का. १, ६,१,१०; २,१,२,  
१५; तै. २,२,८,२; ३,२,३,१;  
७,१,६; जै. १०; १२७; सा. १,  
३,२;२,८,५; प. २,९.  
गृह्णन्- -न् श. १,२, १,२२;३, २,  
१३; १४;७,१,६;१९; ८,३,२४;  
३,५, १, ३१; ७, ४,३; का. २,  
१,२,१४; ४, २०; तै. २,६,१५,  
१; ३, ३, ५, ४; -न्ड्व श.  
२, ३, २, १०; -न्तःड्व जैड.  
१, ३, २, १; -न्तम् का. २, १,  
२,१४.  
गृह्णा=भगान्- -हानाः श. ३, ४,२,  
९;८,६,३,१९; -भगानाः श. ८,  
६,३,१९.  
गृह्ण(ल्यप्) गो. २,२,५.  
गृह्ण(क्यप्)- -ह्यः शांआ. १३,१;  
-ह्यस्य ऐ. ८,१०.  
गृह्ण(←गृह)- -ह्यः श. २,५,२,  
१४;२२; ३, १६; ६, २,४; का.  
१, ५,१,१२;१९;२,१५;६,२,२;  
-ह्यणाम् जै. १७.  
गृह्णन्- -न्ते श. ४, ३,२, १; गृणन्ते  
श. ४,३,२,१; गृणीषे शां. २२,  
९; गृणीहि ऐआ. २,१,४.  
गृणन्- -न्ते श. ४, ३,२, १; तै. २,  
८,५,५;७,६; -न्तः श. १,८,३,  
२५; तै. ३,६,९,१.

गृणध्वं ऐआ. ५,२,१.  
गृणान्- -न् ऐ. ५, १८; ऐआ. १,  
२,२; झा. १, ४,१, २४; तै. २,  
४,१,५; ३,५, २,१; तैआ. १०,  
१, १६; गो. १, १, २९; -नाः  
तैआ. ६,१०,१; गो. १,३,१;.  
गृण,गिरति ऐआ. २,१,८; तां. ८,  
६,९;१९,४,३;४; १०; जैड. ३,  
१,२,५-८; गिलति श. १,८,१,  
जगार तैआ. ४,२०,१; जैड. ३,  
१,२,२;१०; गरिष्यति तां. ८,  
६,८; अगिरन् जै. ८३; गिरत्  
जै. ६२; गर-गार-, गीर्ण-द्र.  
गेष(√गि)- -गः ऐआ. २,३,६.  
गे(=गृ)ह्- -हम् प. ५,७; -हाय तै.  
३,४,४,१.  
गै,गायते तै. १, ३, ६,२; गायति  
शां. २७,६; झा. ३, २,४,६; ४,  
४,५,६;६,१,१,१५; ७, ४,१,५;  
८,७,४,३; ९, १,२, ४१; ४२;  
१३,१,५, ५;६;१४,३,१,१०; तै.  
३,९, १४, ४; गायति श. ४, ४,  
५,७;८;५,१,५,१; ७,३,२,१७;  
४,१,३;२२;२४; २,८; ८,३,१,  
१०;७,४,१;४;५; ९, १,२,३४;  
३५;४०;४१; १२,८,३,२,३;२४;  
२५; १३, १,५,६; ४,२,८;११;  
१४; ३,५; १४, ३,१,११; १२;  
तां. ६,६,१८;७,१,१;६;८; ३,९;  
९, १३; १२, ९, १७; १०, ११;  
१३, ३, ७; ४, ५; ६; ७; १६,  
१०, ८; १९, १२, ७; जै. ३४;  
९३; ११३; ११५; जैड. १,४,  
२,५;१२,३,४; ७; १३,१,२;१६,  
३,१०; ३,३,१,५; सा. १,१,१३;  
प.१,४; २,१;८;२; गो. २,५,७;  
गायतः श. १३, १, ५, १; तै.  
३, ९,१४,१; गायतः तै. १, ३,  
२,७; दै. ३,३; गायन्ति शां.  
१२,५; २४,७; श. ४, ४, ५,६;

† 'गृ' इति W. सुपा. स्वरश्चिन्त्यः । ‡ 'गृणानान्' इति कालि. सुपा. ।

११, ५, ४, १२; १४, ३, १, १०;  
 तैआ. ७, ८, १; तां. ८, ९, १०; १३,  
 १०, ८; जै. ११५; जैड. १, १,  
 २, ३; ७, २, ३; १८, २, २; २, १, २,  
 ७; गाये प. १, ४; जगौ ऐ. ८, २१;  
 श. १३, ७, १, १५; जैड. १, १२, ४,  
 २; गाय्यामः श. ३, २, ४, ६; गायत्  
 ऐ. ५, २०; शां. २४, ५; २६, १६;  
 गायत् जैड. १, १६, २, ६; ८; १०;  
 १२; ३, २, ४; ६; ८; गायिये ऐ.  
 ५, ६; गायताम् जैड. १, १८, २,  
 १; गाय शां. २७, ६; श. ४,  
 ४, ५, ६; १४, ३, १, १०;  
 २६; तैआ. ४, ४, १; ६, ५,  
 २; गो. २, २, ६; गायत् ऐ. ४,  
 ३१; ५, ६; १८; ऐआ. १, २, १;  
 ५, २, ५; शां. २७, २; शांआ. २,  
 १०; तै. २, ५, ८, ३; ३, १०, ८, १;  
 तां. १२, ६, २; १३, ६, ३; जैड. १,  
 १७, ३, ५; सा. १, ३, १०; गायाम  
 जैड. १, ४, २, ४; ४, ८, ३, ३;  
 अगायत् श. ६, १, १, १५; अगा-  
 यत् श. ६, १, १, १५; जै. ११५;  
 प. २, १; गो. १, २, २१; अगा-  
 यन् श. ७, ४, १, ४; २४; ८, ७, ४,  
 ३; जैड. १, ४, २, ४; ४, ८, ४, २;  
 अगायत् जैड. १, १२, ४, ५; गायेत्  
 श. ९, १, २, ४३; तै. ३, ९, १४,  
 २; गायेत् श. ९, १, २, ४३; तै.  
 ३, ९, १४, ३; तां. ५, ६, ६, ६, ८,  
 १७; १८; १३, ५, २२; १०, ८, ९;  
 जै. ९३; ११३; ११५; जैड. १,  
 ७, २, ३; १६, ३, १०; ३, २, १, ४;  
 ३, ३, ५; सा. १, ३, २; ४, २१; ५,  
 ५; १०; ११; ६, १; ३; ७, १; ४; १२;  
 ८, ४; प. २, १; २; ३; ५,  
 ३-१२; गो. १, २, २१; गायेताम्  
 श. १३, १, ५, २; ४; तै. ३, ९,  
 १४, २; गायेताम् तै. ३, ९, १४, १;

अगासीत् तां. ७, १, ७; जै. ११५;  
 अगासीः जैड. १, १२, ४, २; प.  
 १, ४; अगासिपम् प. १, ४; अगा-  
 स्यत् प. २, १.  
 गीयते ऐ. ३, ४३; ५, ३०; ३१;  
 ७, ९; ८, २१; शां. १९, ३; श. ८,  
 १, ३, ३; १२, ८, ३, २७; १४, ४,  
 १, २९; गीयते श. १, ४, १, १; २,  
 ५, २, ४६; का १, ५, १, ३८; जै.  
 १२८; जैड. १, २, २, १; ४, ३, १;  
 गो. २, ५, ७; गीयन्ते शां. ६,  
 ११; प. २, २.  
 गायथेयुः जैड. १, १८, ३, २.  
 गालुम्, गातृ-, गायत्-, गायति-,  
 गायन्-, गायमान-, गीत-, गीत्वा,  
 गद्र.  
 गेय-म् तां. ७, १, १; ८; ७, १०;  
 ११; १२; ९, १०; १२; १५; १७; ८,  
 ७, ४; जै. ३४; ११३; जैड. १,  
 १, २, ४; १२, ३, ७; आ. १; सा. २,  
 १, ५; प. १, ४; दै. ३, २३; गो. २,  
 ३, ९.  
 गो(√गम्)†→गवा शां. ७, १०; २१,  
 १; श. ३, ३, ३, ३; तै. २, ६, ११,  
 ३; तां. १६, २, २; २०, ६, १;  
 २१, १, ९; गवाम् ऐ. १, १३;  
 ७, १७; ८, ११; शांआ. ४, ११;  
 श. १, २, १, २२; ३, १, २, ९; ४, २,  
 ५, २२; ५, ४, ३, ९; ११, ६, ३, १;  
 १४, ६, १, २; तै. २, ४, ४, ७; ५,  
 ६; ७, ८; ६, ४, २; ८, २, ६; ७, ९; ३,  
 १, १, ७; तैआ. १, २९, १; तां.  
 ४, ९, २३; ७, ८, १३; २१, १, ९; जै.  
 १४९; १६१; १६२; आ. १; २, १६,  
 ७; २२, ८; जैआ. २, ३, ३; सा. ३,  
 ५, १; ७, १०; मं. १, ८, ३;  
 ८; प. ५, ९; ११; गवाम्इव  
 शां. २१, ३; गवि ऐ. ५, २६;  
 श. २, २, ४, १२; १५; ३, १,

२, १४; १५; ३, ७; तै. २, १, ७, १;  
 तैआ. १०, १०, ३; तां. २१, १,  
 ९; जैड. ३, ६, ४, १; गवे ऐ. ३,  
 ३४; ४८; श. २, ६, २, ११; ६, ३,  
 १, २२; का. १, ६, २, ६; तै. १,  
 ६, १०, ४; तां. ६, ९, ६; ७; गाः  
 ऐ. ३, ५; ६, ७; २४; ८, २३;  
 ऐआ. ३, १, ६; शां. २५, २;  
 शांआ. ७, २०; श. १, ९, ३,  
 १६; ५, ४, ३, १; १४, ६, १, २;  
 तै. २, ४, १, ५; ५, ५, ४; ८, ११; ८,  
 ३, १; ३; ५, २; ३, २, १, २; ७, १०,  
 ३; तैआ. १, १०, ४; ४, १३, १;  
 २८, १; तां. ६, १०, १९; ११, ८,  
 ४; १५, १०, ११; २५, १३, १; जै.  
 ३६; १३१; १५२; २०४; सा.  
 ३, ३, १; ९, १; प. ४, ६; गो. २,  
 ३, १; ५, १२; गाःइव तै. २, ४,  
 ६, १०; गाम् ऐ. २, ८; ६, ३३;  
 ऐआ. २, ४, २; ५, १, ६; शां. ४,  
 १४; ५, २; २०, ३; २१, २; ५; ३०,  
 ५, शांआ. ११, ४; श. १, २, ३,  
 ६; ९; २, २, ४, १२; १३; ३, ४,  
 २५; २७; ३४; ३, ३, ३, ४; १५;  
 १६; ४, ३, ४, २९; ५, १०, ६; ७;  
 ५, ४, ३, १०; ४, २३; ५, २२;  
 ५, ५, १८; ६, २, १, २; १८; ५, २,  
 १९; ७, २, २, ११; ५, २, ६; १६;  
 १९; ९, २, ३, ३८; ३, ३, १५; १७;  
 १४, १, १, ३२; २, १, ७; का. १, ४,  
 १, १९; २१; २४; २, २, १, २०;  
 २२; तै. १, ४, ३, ६; ७, ७; २, १, २,  
 ४; २, ५, २; ३, २, ५; ४, २; ३; ५, ५,  
 ७; ६, १७, १; २; ४; ५; ६; ७;  
 ३, ३, ५, ५; ४, १६, १; ७, ४, १४;  
 ९, ८, २; तैआ. २, ६, २; ३, १०,  
 २; ६, ५, ३; १२, १; १०, १, ५; तां.  
 १, ८, ३; १२, ५, २१; १३, ३, १९;  
 ५, २७; २१, १, १; २५, १०, १७;

† साम. उ. ९, २, ७, २. द्र. । ‡ 'न गो...' पा. ६, १, १८२, इति वृ- आदिविभक्त्युदात्त-  
 प्रतिषेधो द्र. ।

जै. ८; १९; ३७; ५०; ६४; ११८;  
 १४९; १६०; सा. १, ५, १५; ७, ७;  
 ३, २, २; मं. २, ८, १३; १४; गो.  
 १, ३, १; २, ३, १९; ६, १३; ग्गावः  
 तै. २, ८, ८; १२; ३, ७, ४, १५; गावः  
 ऐ. २, २०; छ. ६; १७<sup>३</sup>; ८, ११;  
 ऐआ. २, ६, १; शां. १३, ८; श.  
 १, ८, १, २०; ३, १, २, १७; ७.  
 १, १५; छ, १, ४, १०; ३, ५, २२;  
 ५, ५, ८; १०; ५, ४, ३, १०; १९;  
 १२, ७, २, ७; ९, १, ४; १४, ४, २,  
 ७; ९, ३, १३; का. १, ४, २, १०;  
 २, १, ४, २०; तै. १, ५, १, ५; २,  
 ४, ३, १२; ६, ९; ७, १३, ४; ८, ८,  
 ११; १२<sup>३</sup>; ३, १, २, १०; तैआ. १,  
 ३१, १; ३, १२, ५; ७, ४, २; १०,  
 १०, २; ४९, १; तां. छ, १, १; ६,  
 १०, १९<sup>३</sup>; ८, ४, १; ९, २, १९; १३,  
 ५, १५; १६, ८, ६; २४, ११, २<sup>३</sup>;  
 २५, १०, १८; १५, ३; १६, २; जै.  
 १५६<sup>३</sup>; १६२; २०३<sup>३</sup>; सा. १, ५,  
 १०; ३, २, ६; मं. १, ३, १३; ८,  
 २; ३; सं. ४; गो. २, ५, २; गावः इहव  
 ऐआ. ५, १, १; तै. २, ५, ५, ६; गावौ  
 शां. ५, ४; श. ३, ३, ३, ४; ५, ३,  
 १, ८<sup>३</sup>; तै. १, १, ६, ११; ६, १, ११;  
 ७, २, १; गो. २, १, २२; गो: ऐ.  
 २, ८; ऐआ. ५, १, ६; शांआ.  
 ११, ४; श. २, २, ४, १३; ३,  
 २, ८; ३, १, २, १३; १७; ३,  
 ७; ३, १, ४; ३, १; ३; ३; ४<sup>३</sup>; ७;  
 छ, ३, ४, ७; ५, ३, १, ६; ४, १८; ५;  
 १, १०; ६, २, २, १५; ३, १, २३; ५,  
 २, १७; १९; ७, १, १, २७; ५, २,  
 ३४; ९, ३, ३, १६; १७; तै. १, ५,  
 ८, १; २, ८, ७, १०; तैआ. १, १०,  
 ७; ५, १०, १; तां. छ, ९, ३; १६,  
 २, ३; २४, १४, ५; २५, ११, १३; ४;  
 जै. १४४; जैड. ३, ६, ६, ५; आ.  
 १, ३४; २५२; ४२६; ४५८; जैआ.  
 १, ३४; सा. २, २, २; ८, ३<sup>३</sup>; ३, ६,

७; गो. १, ३, २३; गोनाम् तै. २,  
 ८, २, ६; गोभि: ऐ. छ, ९; ८, २२;  
 श. १, ६, ४, ६; छ, ४, ४, ७<sup>३</sup>; ११,  
 ४, ३, ६; तै. १, ५, ८, २; २, ५, ३,  
 ३; ४, १; ५, १; ३; ६, ८, १; १२, ४;  
 १३, ३; ८, २, ६; ९, ८; ३, १, १, १०;  
 २, २; ६, २, १; ७, १०, २; तैआ. १,  
 १०, ४; ६, १, ४; १०, १, १६; ५.  
 ५, १०; मं. १, ७, १६; गोभ्यः  
 ५. छ, ६; गोषु ऐआ. छ, १, १;  
 शांआ. १२, १<sup>३</sup>; श. ५, ४, ३,  
 ११<sup>३</sup>; ७, ३, १, २३<sup>३</sup>; १२, ८, ३, २२;  
 तै. २, ४, ४, ८; ७, ७; ५, ८, ६;  
 ६, ५, ६; ७, ७, १; ८, ७, ६; ८, १२;  
 ३, ७, १०, ३; तां. ७, ७, १९; २५,  
 १०, १९; सा. १, ८, १४; मं. २, १,  
 ८; २, ३; गौ: ऐ. १, २, २; २, ८<sup>३</sup>; १०;  
 ३, ४, ८; छ, १; १५<sup>३</sup>; ५, ३; ६; २३; ६,  
 २२; ७, ९; शां. १०, ६; २७, ४<sup>३</sup>; श.  
 १, ८, १, २४<sup>३</sup>; २, १, ४, २९; २, ४,  
 १३; ३, ४, ३४<sup>३</sup>; ४, ३, १३; ५, १,  
 २१; ६, ३, ९; ३, १, २, १४; १७; ३,  
 १, ४; ३, ७; ५, १, २०; छ, ३, ४, ७;  
 २५<sup>३</sup>; ५, २, ३, ७<sup>३</sup>; ९; ४, १३; ५, ४;  
 ८<sup>३</sup>; १२; ३, १, २; ६<sup>३</sup>; ९; १०; १३;  
 ५, १, ९; १०<sup>३</sup>; १२; ४, ३५<sup>३</sup>; ६,  
 १, २, ३५<sup>३</sup>; २, १, १५; १८; २,  
 १५; ३, १, २२; ५, २, १७<sup>३</sup>; १८; ७,  
 ५, २, १९<sup>३</sup>; ३४; ९, ३, ३, १६;  
 १०, २, १, १; ११, १, ६, २; १२, २,  
 २, १२; ४, १, १०; ७, १, ४;  
 १३, ५, ४, ३; १४, २, १, ७<sup>३</sup>;  
 ४, २, ७; ६, ५, १; का. १, १, ४,  
 २६; २, ४, ९; ३, २, ११; ४, १, २४<sup>३</sup>;  
 ३, १७; ६, २, ८; ३, ७; तै. १, २, २,  
 २; ४, ५, १; १०, ५; ७, १, ४; २, १,  
 ६, २; ३<sup>३</sup>; २, ५, २; ६, १८, १<sup>३</sup>; २<sup>३</sup>;  
 ३<sup>३</sup>; ४<sup>३</sup>; ७, ६, १; ३, ३, ५, ४; ९, ८,  
 ३<sup>३</sup>; तैआ. छ, ४२, ५, ६, १०, १;  
 ११, २; तां. छ, १, ७<sup>३</sup>; ८, १; ९, ३;  
 १०, २, ६; १३, ९, १३; १६, १, १०;

२, १; ३, ७; ७, ७; १७, १४, २<sup>३</sup>; २१,  
 १, ९; १५, १<sup>३</sup>; २२, २, १; ४; ८, १;  
 ३; १२, १; ५; १३, १; २; १७, १<sup>३</sup>;  
 २३, ४, १<sup>३</sup>; ३; ६; ५, १; २; ७, १<sup>३</sup>;  
 ६; ८, १; ९, १; ३; ११, १<sup>३</sup>; १७, १;  
 १८, १<sup>३</sup>; २२, १; ३; २३, १; २५, १<sup>३</sup>;  
 २८, १; २४, ४, १; ५, १<sup>३</sup>; ८, १; ९, १;  
 १२, १; १४, १; १८, १; १९, १; २०,  
 १; २५, १, १; २, १; १२, १; ६; जै.  
 ६२<sup>३</sup>; १०४; ११३<sup>३</sup>; १३६; १५३;  
 १६०; १६८; जैड. ३, १, ३, १३<sup>३</sup>;  
 ६, ६, ५; ५, ७; १०; गो. १,  
 ३, १; १८; ४, १२; ५, १<sup>३</sup>; २, २, ७;  
 ३, ९; १९; ६, ४; गौ: इहव तै. २,  
 ७, ६, १.  
 गोऽअश्व-श्वम् शां. ११, २; श्वस्य  
 श. १२, ८, १, १४; श्वाव श.  
 १२, ८, ३, २२; श्वानाम् श.  
 १४, ९, १, १०; श्वे श. १२, ८, २,  
 २२; श्वेन श. १२, ८, १, १४.  
 गोऽअश्वीय-म् आ. १, १५४.  
 गोऽआयुस्-युग्याम् श. १२, २,  
 ३, २; ११; जै. १५२; युपी  
 शां. २६, २<sup>३</sup>; श. १२, १, २, २;  
 ३, १६; ४, ३; २, १, ४; ३, १; २; ११;  
 ४, १६; ३, १, ८; तां. २५, १, १२; जै.  
 ११८; १६४; युपो: शां. २६, २.  
 गोऽअजीक-कम् ऐ. ६, ११.  
 गो-काम-मा: श. ११, ६, २, २;  
 १४, ६, १, ४.  
 गो-क्षीर-म् श. १४, २, १, १८.  
 गो-आस-म् सा. ३, २, ६.  
 गो-घात(√हन्)-म् तै. ३, ४,  
 १६, १.  
 गो-जरायुक-म् सा. २, ६, १०.  
 गो-जा(√जन्)-जा: ऐ. छ, २०<sup>३</sup>;  
 श. ५, ४, ३, २२; ६, ७, ३, ११<sup>३</sup>;  
 तैआ. १०, १०, २; ५०, १.  
 गो-जित(√जि)-व तै. २, ४, ३, २;  
 ३, ७, १४, ५.  
 गो-जीरा-रया ऐ. ८, ११.

गो-त्तम- -०म शांआ. ३, १; गो.  
१, ३, ११; -त्तमः श. १, ४,  
१, १०; १४; १८; ११, ४, ३, २०;  
१४, ५, २, ६; तां. १३, १२, ८;  
जै. ४२; १४५; -मस्य शांआ.  
३, १; श. १३, ५, १, १; तां.  
१३, १२, ६; जै. ४२; आ.  
१, १०३; २५२; ५२५; गो. १, ३,  
६; ८; -माः तै. ३, ११, ८, ८;  
जै. १४५; १५१; -मात् तां. १३,  
१२, ८; जै. ४२; -मासः ऐ. ६,  
१८; -मेन मं. २, ७, १.  
गोतम-ऋषि- -पयः तां. १३,  
१२, ८.  
गोतम-भरद्वाज- -जौ श. १४, ५,  
२, ६.  
गो-त्व- -म् तां १६, २, ३.  
गो-त्र- -त्रः गो. १, १, २५; -त्रम्  
गो. १, ३, १६; -त्रा तै. ३, ७,  
११, ५; तैआ. ४, ५, ६; ४२,  
५; -त्राणि तै. २, ८, ३, ३; -त्राय  
तैआ. २, ६, २; -त्रे शां. २५,  
१५; -त्रेण जैउ. ३, ३, ४, १.  
गोत्र-भिद्- -त् तै. २, ५, ८, १.  
गो-दा- -दाः श. १, ९, ३, १६.  
गो-दान- -म् श. ३, १, २, ५;  
६; ८.  
गो-दुह- -धुक् ऐ. १, २२.  
गो-धा- -धायाः तां. ९, २, १४.  
गो-धायस्- -सम् तै. २, ८, ५, १.  
गोधा-सामन्- -म आ. जैआ. १,  
१७६.  
गो-धूम- -माः श. ५, २, १, ६; १३;  
१२, ७, १, २; २, ९; १४, ९, ३, २२;  
तै. १, ३, ७, ३; -मान् श. ५, २,  
१, १२; १३; -मैः तै. २, ६, ४,  
४; ११, १.

गोधूम-सक्तु- -क्तवः श. १२, ९,  
१, ५.  
गो-न्यो(-निऽओ-)घस्- -घाः तां.  
१३, ५, ६.  
गो-पु- -पः तैआ. ३, १४, ४.  
गोपा- -पा ऐ. ५, १८; -०पा तै. २,  
८, ६, ७; -०पाः तै. ३, ७, ९, १; -पाः  
ऐ. १, २८; ६, १०; ऐआ. २, १, ६;  
शां. २१, २; श. २, २, ३, १२; १४, १,  
४, ९; तै. २, ४, ६, १; ३, १, २, ८; ७,  
५, ३; ७, २; १०, ६, १; ८, ९; ११, ३,  
१; १२, ९, ७; तैआ. ५, ६, ३; ४; ६,  
१, १; १२, ८, १; २५, १८, ५;  
जैउ. ३, १, २, २; ११; ६, ९, २; गो.  
२, २, २०; -पाम् ऐ. १, १९;  
ऐआ. २, १, ६; श. २, ३, ४, २९;  
१४, १, ४, ९; तै. २, ४, ३, ८;  
५, ८, ४; ७, ४, १; ३, १, २, ५; ६, २,  
१; तैआ. ३, ११, ९; ४, ७, १; ७,  
६, ४; जैउ. ३, ६, ९, १; २; -पौ  
तै. ३, १, १, ११; २, ११.  
गो-पति- -तये तै. ३, ७, ४, १८;  
-तिः तै. २, ४, ६, ९; ८, २, ६; -तिम्  
तै. २, ७, १६, ३; ८, २, ६; -तौ  
श. १, ७, १, ७; तै. ३, २, १, ५.  
गो-पाल- -लम् तै. ३, ४, ९, १;  
-लाः जै. १८६; -लान् श. ४,  
१, ५, ४.  
१गो-पीथ(√१पा)- -थाय श. ३,  
९, २, ५. २गोपीथ-अद्र.  
गो-पशु- -शुः शां. १८, १३.  
गो-पोष(√पुष)- -पम् तै. ३, ७, २,  
७; -षस्य, -षाय मं. १, ८, ६.  
गो-पोषण- -म् मं १, ८, ६.  
गो-बल- -लः तै. ३, ११, ९, ३; जैउ.  
१, १, ६, १.  
गो-भग- -म् ऐआ. ५, ३, २; जैउ.

१, २, ३, १.  
गो-मघ- -घा शां. २६, ११.  
गो-मत्- -मत्, द् शां. २२, ३; २३,  
३; तै. २, ८, २, ७; ६, ४; ३, १, १,  
८; ७, ९, ९; तां. १०, ६, ३; ५; ६;  
गो. २, ४, २; -मतः तै. २, ८, २,  
८; जै. २०३; २०४; -मता ऐ.  
५, १६; ७, ९; शां. २५, २; २६, ८;  
-मन्तम् शां. २३, ३.  
गोमती- -तीः तै. २, ८, ९, ९;  
-तीम् तै. २, ५, ४, ५; तैआ. ३,  
११, ६; ७; -तीषु तै. २, ८, ५, ९.  
गो-मय- -यानि श. १२, ५, २, ३;  
-येन श. १२, ४, ४, १.  
गो-मृग- -गः श. १३, ५, १, १३,  
तै. ३, ९, ११, ३; -गम् श. १३,  
२, २, २; तै. ३, ८, २०, ४; ५; २३;  
१; -गाः श. १३, ३, ४, ३; -गे शा.  
१३, ५, २, १०.  
गोमृग-कण्ट- -ण्डेन श. १३, ३,  
४, ३; तै. ३, ९, ११, ३.  
गो-रथि- -थेः जैआ. १, ४२६.  
गो-लोम- -मानि जैआ. १, ५६९.  
गो-वर्ण- -र्णः जै. १५७.  
गो-वि-कर्त(√कृत्)- -र्तः श. ५, ३,  
१, १०; -त्तम् तै. ३, ४, १६, १;  
-र्तस्य श. ५, ३, १, १०.  
गो-विद्(√२विद्)- -द्, त तां. १३,  
१, १; २.  
गो-वि-नत- -त्तेन श. १३, ५, ४,  
१९; २२.  
गो-न्यच्छ- -म् तै. ३, ४, १६, १.  
गो-श्रद्ध- -ङ्गे जैआ. १, २३८.  
गो-श्रुत्- -न्ते शांआ. ९, ७.  
गो-ष्टो(←स्तो-)म- -मः तां. २५,  
१०, ७; -मे तां. २५, १०, ८;  
-मेन तां. २०, ६, १.

† 'गौ-' इति G. मुपा. ‡ 'गोन्थायः' इति मुपा. प्रमादपाठः । =तु. ऋ. ९, ९७, १० द्र. । § अत्र सोमाभिषव-  
प्रकरणे 'सोम-पानाय' इत्येव (तु. ऋ. १, १९, १) निश्चीयते 'a drought of milk' इति Mv. द्र. । Eggg.  
इत्यस्य 'गोपनाय' इति चिन्त्यम् । ¶ 'गोरारिसस्य इति आ. मुपा. । || 'गौ-' इति Br. मुपा. । φ 'गौ-श्रद्ध-' आ. मुपा. ।  
‡-भ्रुति-छां. ५, २, ३; मुपा. । † 'श्रुत-' इति Kt. पठति तच्चतुर्थीविवक्षायां 'न्ते' इति पाठेऽकारान्तत्वं प्राति. नोपपद्यते ।



गो-घृ(√स्था)- घः तां. १३, ४, १३; ९, २४; -घम् ऐ. ६, २२; श. ३, ५, ३, १८; तां. १३, ४, १३; ९, २५; सा. २, ४, २; गो. २, ६, ४; -घान् जै. १८२; -घेशां. १८, ६; श. २, ३, ४, २६; का. १, ४, १, २०; तै. २, ८, ८, ११; गो. २, ४, ६.  
 गोघ्नर्त्नी- घ्नी जै. १८२.  
 गोघ्नीर्त्नी- नी: जै. १८२.  
 गोघ्न-पुंस्तिन्- नी आ. जैआ. १, ५१२इ.  
 गो-घ्ना=स्थान- घाम् श. १, २, ४, १६; १७; १९; का. २, २, २, ९; १०; ११; -स्थान: तै. ३, २, ९, ३; -स्थानम् तै. ३, २, ९, ३.  
 गो-संस्तव(-म्/स्तु)- वः शां. १८, १३.  
 गो-सुनि- नि: श. ४, ३, ११; तां. १, ६, ४; ९.  
 गो-सव- वः तै. २, ७, ६, १; ३; तां. १९, १३, १; १०.  
 गो-हृदय-शोणित- तेन सा. २, ६, १४.  
 गोपना(√गुप्)- नायाम् श. ३, ६, २, १२; १४; १५.  
 गोपिघ(गोप्+इष्ठन्)- घः श. २, २, ३, २; ३, ४; १; का. १, २, ३, २; ४, १, १.  
 रगोपीय- थाय तै. १, १, ५, ७; ६, ९, २; १०; २, १, ३, १; ४, ८; ३, २, १, ६; ३, २, २; ७, १०; ९, ४; ९; तैआ. ५, ३, १; २; ७; ४, १३; ८, १३; १०, ४; गो. २, १, १. १गोपीय-गद्.  
 गोप्सुम् गो. १, २, १९.  
 गोप्सु- सा ऐ. ८, १२; १७; श. ७, ३, २, १९; ९, २, २, १२; तैआ. १०, १, १४; -प्वारः शां. १३, १; श. ३, ६, २, १८; तैआ. ६,

२, १; गो. १, १, १३; २, २, १८; -प्वारम् ऐ. १, २८; श. १, ३, ४, ८; ६, ७, १, ५; तै. १, २, १, २०; २४; तैआ. १, ९, ६; ३, १४, १; ५, ६, ४; जै. १०१; जैउ. ३, ६, १, ६; -प्सु शांआ. ४, १; -प्सुन् श. ८, ६, १, १५; २१.  
 गोप्त्री- प्त्री श. ३, २, ४, १९; मं. १, ६, २८; -प्त्रीम् श. १३, ४, १, १४.  
 गोप्सु-मत्- मान् शांआ. ४, १.  
 गोभिल- लः वं. ३; -लात् वं. ३.  
 √गोवय,(=√गोपय) गोवयति तां. १६, २, ४; अगोवयन् तां. १६, २, ३.  
 गोश्रु- श्रु: जैउ. ३, २, २, ७.  
 गोह्य(√गुह्)- ह्यः मं. १, ७, १.  
 गौगुलव(←गुगुलु)- वैन तां. २४, १३, ४.  
 गौङ्गव(←गुङ्गु)- वम् तां. १४, ३, १८; १९; आ. जैआ. १, २४७; -वस्य तां. १४, ३, १९.  
 गौङ्गव-त्व- म् तां. १४, ३, १९.  
 रगौतम्(←गौतम्)- ऽम् श. ३, ३, ४, १९; तै. ३, ११, ८, २; तैआ. १, १२, ४; -०म् श. १०, ५, ५, १; ६, १, ४; ११, ५, ३, २; १४, ६, ७, ५; ६; ९, १, ९-१६; तै. ३, १०, ९, १३; घ. १, १; जै. ६; जैउ. १, १४, १, १; गो. १, ३, ११; -मः श. १४, ९, १, ७; तै. ३, १०, ९, १२; घ. १, १; वं. २; ३; -मम् तां. ११, ५, २१; १२, ३, १५; आ. १, ११२; ३४४; जैआ. १, ३५७; -मस्य श. ११, ४, १, ३; ८; तां. १२, ३, १६; आ. १, १; ३४; २९; ४५; ३३७; ३५१; जैआ. १, १; ३९; ४५; १७३; २५२; २७१; ३५१; ५१२७; ५२५; २, १३, १४; गो. १, ३, ६; -मा:

आ. २, ४, १०; -मात् श. १४, ५, ५, २०; २१; ७, ३, २६; २७; वं. २; ३; -माय श. १४, ९, १, ८; -मे जैआ. १, ४२; २८५; आ. १, ४२.  
 रगौतम्- मः श. १४, ५, ५, २०; २१; २२; ७, ३, २६; २७; २८; -मात् श. १४, ५, ५, २०; २२; ७, ३, २६; २८.  
 गौतम्-रूप- पेण घ. १, १.  
 गौतमी-पुत्र- त्रः, -त्रात् श. १४, ९, ४, ३१.  
 गौतम्-भरद्वाज- जौ गो. १, २, ८.  
 गौधूम(←गोधूम)- म् श. ५, २, १, ६; तै. १, ३, ७, २.  
 गौपत्य(←गोपति)- त्यः मं. २, ४, ७; -त्यम् श. ६, ५, २, ३-६; तै. ३, १२, ५, ३; -त्येन श. २, ३, ४, २७; का. १, ४, १, २१; तैआ. ४, ११, ५.  
 गौपवन(←गोप-वन)- नम् आ. जैआ. १, २९.  
 गौपायन(←गोप, वा गौप सा. तां.)- नस्य जै. ९२; १९०; -ना: जै. १९०; -नानाम् तां. १३, १२, ५; जै. १९२.  
 गौपालायन(←गोपाल)- नः ऐ. ३, ४८.  
 गौपालय- न्यः जै. ७६.  
 गौपालेय- न्यः तां. १२, १३, ११.  
 गौर- रः ऐ. ३, ३४; श. १, २, ३, ९; १४, ९, ४, १३; का. २, २, १, २२; तैआ. १०, १०, २-रम् श. ७, ५, २, २३; ३; २, २; -रान् सा. २, १, १०; ३, १, ७; ८; -रे श. ७, ५, २, ३३.  
 गौरी- री तै. २, ४, ६, ११; तैआ. १, ९, ४; -री: ऐआ. १, ५, ३.  
 गौर-मृग- ना: ऐ २, ८; घ. १, १.  
 गौरावस्कन्दिन्- ऽम् श. ३, २, ४, १८; तैआ. १, १२, ४; घ. १, १.

गौरीवित्-त्तम् तां. ५, ७, १३, ५३;  
 ६; ८, २; ९, २, २-४; ७, १०; ११,  
 ५, १३; १४; १०, १७; १२, ५, १७;  
 १३, ९; १०; १३, ५, १६; ११, १५;  
 १४, ५, २०; ११, २४; १५, ५, २१;  
 ९, १६; १७; १८, ६, १८; १९; जै.  
 ७६; १६८; आ. १, १२३; १५६;  
 १६८; ३१८; जैआ. १, १२३;  
 -त्तस्य तां. ११, १०, १७; १२, ५,  
 १७; १३, ५, १६; ११, १५; १४,  
 ५, २०; ११, २४; १५, ५, २१; जै.  
 १६८; -त्तानि आ. १, १५६;  
 -त्ते आ. १, १५६; १५८; १६७;  
 २८५; जैआ. १, १६७; २८३;  
 -त्तेन तां. ५, ७, २; ९, ७, ६; ९;  
 ११, ५, १५; १२, १३, १०-१२;  
 १८, ६, २०; जै. ७६.  
 गौरीवित्-त्तः जै. १९७; -त्तम्  
 ऐ. ३, १९; ४, २; ८, २; तै. १,  
 ४, ५, २; ३; जै. १७०.  
 गौरीवित्-तिः श. १२, ८, ३,  
 ७; तां. ११, ५, १४; १२, १३,  
 १०; २५, ७, २; जै. ७६; २०३;  
 -त्ते आ. १, २८३.  
 गौरीवित्-तिः ऐ. ३, १९; जै.  
 १७०; १९७.  
 गौरीवित्तीय-म् शां. २४, १.  
 गौलुगुलवी-पुत्र-त्रः, -त्रात् वं. ३.  
 गौश्रद्ध (←गोश्रद्ध)-ज्ञेया. १, २३८.  
 गौश्र-श्रः शां. २३, ५; -श्रम् शां.  
 १६, ९.  
 गौश्राद्यणि-णिः शां. २३, ५.  
 गौश्र (←श्र गद्)-श्रः ऐ. ६, ३०;  
 गो. २, ६, ९.  
 गौपूक्त (←गोपूक्ति)-म् तां. १९,  
 ४, ९; जै. २०६; आ. जैआ. १,  
 १२२.  
 गौपूक्ताश्वसूक्त-केसा. २, १, ७.  
 गौपूक्ति-कये जैड. ४, ९, १, १;

-क्तिः तां. १९, ४, १०; जैड. ४,  
 ९, १, १; जै. २०५.  
 ग्ना (√जन्)-आः श. ६, ५, ४, ७;  
 तै. ३, ५, १२, १; तां. १, ८, ९.  
 ग्नास्विति-तिः तै. २, ८, ६, ३.  
 मि-मिः जैड. ४, ८, ३, ४.  
 √ग्रथ्, न्यु, अघ्नति तै. ३, ३, ३, ४;  
 अघ्नन्ति शांआ. २, १७; अघ्नतु  
 तै. ३, २, २, ८.  
 अथित-म् श. ११, २, ६, ७.  
 अन्थि-न्थिः शांआ. ११, ८; श.  
 १, ३, १, १६; ५, २, ५, १७; का. २,  
 २, ४, १३; तै. ३, ३, ३, ४; तैआ.  
 १०, ३७, १; मं. १, ६, २०;  
 -न्थिभिः श. ५, २, ५, १७; -न्थिम्  
 शांआ. ११, ८; १७, ८; श. १,  
 ३, १, १६; ३, ५; २, ६, १, १४; ३,  
 ५, ३, २, ५; ६, १, २, ५; ३, १४; का.  
 २, २, ४, १३; तै. ३, २, २, ८; ३,  
 ३, ४; ६, ३; ५.  
 √ग्रम् √ग्रह् द.  
 √ग्रस्, ग्रसते श. १, ६, ४, १९;  
 ग्रसेत् शां. ७, ३; श. ७, १, १,  
 ४०; ग्रसेत् सा. २, ३, ११.  
 ग्रसयेत् श. १२, ४, १, १२.  
 ग्रसित्, ता-त्तः गो. १, १, ३७;  
 -त्तम् श. ३, ३, २, ८; ८, १, ८;  
 गो. १, १, ३७; २, २, १; -त्ता  
 गो. १, १, ३७; -त्ताः गो. १, १,  
 ३७.  
 ग्रसित्वा श. १, ६, ४, १९.  
 ग्रस-म् सा. २, ३, ११.  
 √ग्रह् → भू, गृह्णीते श. ३, ५, २, १;  
 ४, ५, २, ११; ७, ३, २, १७; ४, १, १;  
 २; ९, २, १, १; २, २, १; २; ५; ६;  
 गृह्णाति ऐ. २, ३७; ३, १; २०;  
 शां. ३, ८; ५, ७; ७, २; ३; १४,  
 २; शांआ. ४, ११; श. १, १, २,  
 १९; २०; ३, २, ७; ८; ९; १०;

११; १२; १४; १५; १६; १८;  
 ८, १, २९; ३, १, ४, १७; ४, १,  
 १४; २, १०; ११; १२; ६, ३, ६;  
 ९, २, ६; ७; १०; ११; १२; १४;  
 ३, २८; ४, १, २, २; १५; १६;  
 ३, १८; ४, ७; ५, १७; १८; २, १,  
 १०; २, १; २; १६; ३, १; ९; १०;  
 ४, २; २४; ३, १, १४; १५-१९;  
 २१-२३; २४; २६; २७; ३,  
 ६; १२; १३; १६; १७; १८; ५, १४;  
 ४, १, १; २; ६; ८; ९; १०; ११;  
 १३; १४; १७; २, १२; ३, ३; ५;  
 ५, १, ७; ३, ४; ४, ९; ९, १३;  
 ६, २, २; ५, ५; ५, १, २, १०; ११;  
 १२; १६; २, ३, ३; ३, ४, ५; १०;  
 १३; १४; २४; १०, १, १, ५;  
 ३, ५, १२; १६; ४, १, १३; ११, १,  
 ६, ३४; २, ३, ६; ५, ९, १; ६; १३,  
 ३, ८, ५; १४, १, ४, २; ५, १, १८;  
 का. १, ५, १, ३; ३, २; २, १, २, ८;  
 ९; १५; तै. १, ४, १, ६; ३, ३, ५,  
 ५; गृह्णाति श. १, १, २, १७;  
 २, १, २२; ३, २, ६; ८; ९; १०;  
 १३; १६; १७; ३, ५; ८, १, २९;  
 ९, १, १२; ३, २१; २, ५, १, १८;  
 २, ४; ६, १, ८; १२; १४; २, ५;  
 ३, १, ४, १७; ४, १, ९; १८; ४,  
 ७; ८; ९; ६, ३, १४; ८, ३, २०-२३;  
 ४, ७; ९, २, ६; १२; १७; ३,  
 २३; २७; २८; ३०; ४, २, ५; ४,  
 १, १, ३; ९; ११; १३; २, ३; २, २,  
 १; २; ३; ४; ५; ७; ३, १; ३;  
 ७; ९; ४, २; ३; ४; ५, १२; ३, १,  
 ६; ७; २०; २१; २५; २६; २, २, ४;  
 ५; ९; १२; १४; १५; १७; ५, १०;  
 १३; १४; १५; २२; ४, १, १; २;  
 ३; ४; ५; ८; १२; १३; १४; २, ९;  
 १०; ११; १२; ३, २; ३; ४; ५;  
 ६; ७, १, ६; ३, ५; ६; ५, ११; ९,

† 'गोश्रद्ध' इति जैआ. मुपा. । ‡ 'गोश्रद्ध' इति मुपा. १ । || 'गोपूक्तम्' इति जैआ. पा. । § 'अग्नि'



२,३,२;४;५,३; ३,३,५,५; तां.  
 ९,९,७;१२,१३,७; २१,९,१०;  
 गृह्यते श. ४, २, १, ४; गृह्यते  
 श. ४, २, १, ६; तै. १, २, ३, ४;  
 गृह्यन्ते ऐ. २, २०; २७; ३, १;  
 शां. ६, ११; श. १, १, २, १९;  
 ३, २, ७; ४, १, २, ६; ८; ९; १२,  
 ७, ३, १७-१९; ८, १, १; ९, ३, ४;  
 तै. १, २, ३, १; ३, १, २; ३, १; ४,  
 १, २; २, २, ८, ६; गृह्यन्ते श. १,  
 ३, १, ७; २, १६; ३, ९, २, ५; ४, ५,  
 ४, ८; १४; १२, ७, ३, १२; तै. १,  
 २, २, ३; ३, २; ३, ३, १; २; ५;  
 ४, १, २; गो. १, ३, १९; गृह्यसे  
 तै. २, ४, ७, १; गृह्यताम् तैआ.  
 ५, १, ७; गृह्यन्ताम् श. ४, १,  
 २, ७; अगृह्यन्त श. १०, ५, ३,  
 ३-७; ९; गृह्येरन् तै. १, २, ३, १.  
 ग्राहयति तै. १, ६, ५, २; ४; २, २,  
 १, ७; अप्राहयत् तै. १, ६, ४, १;  
 ग्राहयेत् तै. १, ६, ५, ४.  
 अजिष्कत् ऐआ. २, ४, ३८.  
 गृही=भीत-, गृहीत्वा, गृह्णत्-,  
 गृह्णा=भ्णान-, गृह्य-, गृह्यमाण-,  
 गद्र.

ग्रह-हः ऐ. २, २५; २६; ३, १;  
 ऐआ. २, ४, ३; शां. १४, ४; १६,  
 १; ३; ७; ३०, १; शांआ. १२, ६;  
 श. ४, १, १, २; ५; ९; २२; ३, १२;  
 १४; ४, ४; ५, १५; १६; २, २, १-  
 ४; ३, ३; ५; ७; ३, ५, २; २४; ४, १,  
 २; ३, ४; ८; ५, ४, ८; ६, ५, १; २;  
 ३; ४; ५; ५, १, ३, ४; ४, २; ३, ५,  
 २; ८, १, ३, ३; ४; १०, १, १,  
 ५; ४, १, १२; १३; १५; १२,  
 ८, २, २५; १४, ६, २, २-९; तै.  
 २, २, १, ३; २, २-५; तैआ.  
 ५, १, ७; तां. ९, ९, ७; १२, १३,  
 ७; जैउ. ४, १, १, ७; -हम् ऐ.  
 २, ३७; ३, २०; २१; ५, २५;  
 शांआ. २, १७; श. १, ५, २, १२;

३, ३, २, ७; ४, १, १, १९; २१; २४;  
 २, २२; ३, १४; ५, १५; १६; २,  
 २, ५; १०; ३, १८; ४, २२; ५, १२;  
 ३, १, २०; २१; २२; २३; २५; २६;  
 ३, ९; १४; १५; १६; १७; ५, २;  
 २३; २४; ४, १, २; ८; ९-११; २,  
 ९; ५, ३, २; ३; ४, ३-५; ५, ११;  
 ६, १; ४; ५; ६, ४, ३; ५, ५; ७, २१;  
 ५, १, ३, ४; २, २, १९; २१; ४,  
 ४, २५; ८, १, १, ५; ८; २, २; ५; ८;  
 ३, ४; १०, ३, ५, १२; १६; ११, ५, ९,  
 ४; १२, ८, ३, २९; १३, ५, २, २३;  
 ३, ७; तै. १, ७, ५, ५; तां. ९, ९,  
 ६; १२, १३, ३२; २४, १८, २; जै.  
 १८६; गो. २, ५, ७; -हस्य श.  
 ४, १, १, १९; २१; २६; ३, १३;  
 १५; तै. २, २, १, १; २, १; २; ४;  
 ५; -हाः ऐ. ३, १; शां. ६, ११;  
 ३०, २; श. ४, १, २, ६-९; ३, ५;  
 ४, १३; ५, ९, ३; ५; ७; ९-१२; ६,  
 १, १; ५, १, २, ८; १३; ९, ३, २,  
 १०; १०, ५, ३, ३-७; ९; ११, ५, ५,  
 ११; १२, ८, २, ३४; ३, १३; ९, १,  
 ९; ३, ४; १३, ७, १, ३-६; १४, ६,  
 २, १; ९; तै. १, २, २, ३; ४; ३, १; २;  
 ३, १, २; ३, २; ९, ३; ४, १, १; २;  
 ८, ५, ३; ६, ४; २, २, ८, ६; जैउ.  
 ३, १, १, २; -हाणाम् ऐ. ३, ९;  
 श. ८, १, ३, ३; १२, ८, २, ३५; ९,  
 १, १०; तै. १, ३, १, २; ४, १, १; २,  
 २, ८, ६; -हात् श. ८, १, १, ५;  
 ८; २, २; ५; ८; -हान् ऐ. ५, ३४;  
 शां. १४, २; ४; ३०, २; श. ३, ९,  
 ४, २५; ४, २, १, ३०; २, ७; ४,  
 १३; १९; ५, १; ३, ३, ४; ५; ४, २,  
 १२; १३; ५, ४, २; ५; १२; ९, १;  
 २; ३; ४; ५; ६; ७; ८; ९; १०;  
 १३; ६, ५, १; ५, १, २, १; ५, ४, २३;  
 ९, ३, २, १०; १०, ५, ३, ३-७; तै.  
 १, ४, १, २; २, २, ८, २; ६, १५, १;  
 ३, १२, ५, ५; तां. ६, ८, ४; ९, १५;

९, ८, २; ११; १६; ९, १५; ज.  
 २०; १५१; जैउ. ३, १, १, ३;  
 ४; ४, ३, ४; गो. १, ३, ४;  
 -हाभ्याम् तै. २, ६, ४, ४; ५;  
 -हाय श. ८, १, ३, ३; -हे श. ४,  
 १, १, ७; ३, १२; -हेण ऐ. २, ३७;  
 श. ४, ६, ५, ५; १०, १, १, ५; ४, १,  
 १३; तै. २, २, १, १; २, १-३; ५;  
 ३, ५; -हेषु श. ४, १, २, ३; -हैः  
 ऐ. ३, ९; श. ४, ३, ३, ४; ५; १०,  
 ३, ५, २; तै. १, ३, ३, १; २, ६,  
 १५, २; गो. १, ५, ९; २४; -हौ  
 श. ४, १, २, ११; १२; २, १, ६;  
 ४, १; ३, १, ८; ३, ७; ११, ५, ९, २;  
 १२, ९, १, ५; १३, २, ११, १.  
 ग्रह-गृहीत-त्ताः श. ४, ६, ५, १.  
 ग्रह-त्व-म् ऐ. ३, ९; तै. १,  
 ३, १, २; ४, १, १; २, २, १, १; २,  
 १; २; ४; ५; ८, ६.  
 ग्रह-पुरोडाश-शाः तै. १, ८,  
 ६, १.  
 ग्रहो(-हसु)-कथ-कथम् ऐ.  
 ३, १;  
 ग्रहण-णानि श. ४, ६, १, १५,  
 -णाय श. १४, ५, ४, ७; ८; ९; ७, ३,  
 ८; ९; १०; -णोन् श. श. १४, ५,  
 ४, ७; ८; ९; ७, ३, ८; ९; १०.  
 ग्रहीतव्य-व्यः श. ४, ६, १, १४;  
 १५; ५, ५, ४, २३; तां. २१, ९,  
 १०.  
 ग्रहीत्वम् ऐआ. २, ४, ३; श. २,  
 १, २, ११; का. १, १, २, ७; जै.  
 ५३.  
 ग्रहीप्यत्-न् श. १, १, ४, ८; ३, ३,  
 २, ७; ४, २, ३, १८; ३, १, २, १; ५,  
 २३; ४, १, ८; ५, ४, १४; का. १, ६,  
 १, ९; २, १, ३, १३; -न्तम् श.  
 १, १, २, १८.  
 ग्रहय(←ग्रह)-हयः श. ३, ३, २, ७.  
 ग्राह-हः श. ३, ५, ३, २५; ६, १,  
 २५.

ग्राहि-हयाः तै. २,५,६,३.  
 ग्राहु(क→)का-काः तै. ३, २,  
 ५,६;६,१.  
 जिघृक्षत्-अद्र.  
 ग्राम-मः श. ४,१,५,७; ६,७,४,  
 ९;१०; १२, ४,१, ३; तै. १,५,  
 १,५; तां. ६, ९,२; १८, ५, ८;  
 -मम् ऐ. ७, १५; शांवा. ४,१:  
 २; श. ११, ५,१, १३; तै. २,५,  
 ५,६; तां. ६, ८,११; ९,२; १८,  
 ५,८; जै. १६; ३०; १६८; १८६;  
 २०९; सा. १,४,१; २, ४, २;५,  
 ६; ३,२,४; ५;९; ष. ५,८; गो.  
 १,२,३; -मयोः श. १३, २,४,  
 २;४; तै. ३,९,१,२;४; -मस्य  
 श. १२,५, १,१७; जैड. १,१२,  
 १,७; ष. १,४; -मात् तैआ. २,  
 ११, १; जै. १६८; -माय तां.  
 १८,५,८; -मे श. २,५,२,२५;  
 १२,९,२,३; १३,६,२,२०; का.  
 १,५,१,२३; तै. १,६,५,३; २,  
 ४,७,७; ६,६, २; तैआ. २, १२,  
 १;१५,१; जै. १६; ३०; १४४;  
 १५१; १७२; सा. २,१,५; गो.  
 १,२,३;५,२५; -मेण श. ४, १,  
 ५,२; जै. १८६;  
 ग्राम-काम-मः तां. १७, १०, ३;  
 १८,१,१३;५,७; -मस्य शां. २,  
 २; तै. २, १, ५, ६; -माय तां.  
 ६,९,१.  
 ग्राम-गेय-ये जै. ३०.  
 ग्राम-घोष-घः, -घम् जै. ३७.  
 ग्राम-णी-णीः श. ५, ३,१,६;४,  
 ४,१९; तै. २, ७,१८,५; तैआ.  
 ५, ४, ९; तां. १९, १, ४; जै.  
 ९५; -पर्यः श. ५, ३,१,६; तै.  
 ३, १,४,८; ७,३,४; -पर्यम् श.  
 ५, ४,४,१८; तै. ३, ४,१५,१;  
 -पर्ये श. ५,४,४,१८.  
 ग्रामणीध्य-ध्याय श. ८, ६,

२,१.  
 ग्राम-ता-ताः ऐ३,४४;गो२,४,१०.  
 ग्राम-द्वार-रस्य,-रे सा. १,५,१५.  
 ग्राम-महि(ष→)षी-षी ष. ५,७.  
 ग्राम-वर-म् सा. ३,५, ३; ९,८,  
 ग्रामा-(मडअ-)गिन्-गिना श. १२,  
 ५,१,१४.  
 ग्रामा-(मडअ-)न्त-न्तौ श. १३,  
 २,४,२;४; तै. ३,९,१,२;४.  
 ग्रामिन्-मी तै. २,१,५,६.  
 ग्रामे-गेय-म् सं. ३.  
 ग्राम्यु-म्यम् श. ९, १,१,३;१२,  
 ७,२,९;३,१९; जै. १४४; १६८;  
 सा. १, ४, ९; -म्यस्य तां. २१,  
 ३,५; -म्याः ऐ. २,१७; ४,२६;  
 शां. २०,१; श. २, ३, ४,१;३,  
 ८,४,१६; ८,४,३,११; ९,३,१,  
 २०;५,२,८;११,१,७,२; १२, ७,  
 ३,१९; १३, ३, २,२; का. १,४,  
 १,१; तै. १, ३, ८,१; ६,१०,४;  
 ३,३,७,५;९,३,१;९,२; १२, ६,  
 ४; तैआ. ३,११, ११;१२; १२,  
 ४; तां. २,७,८;१४,२; ३,३, २;  
 ६,८,१२;१४; १९, ५,११;६,३;  
 ७,६; २२,४,४; सं. २, २, १४;  
 गो. २,१, १७; ३,९; -म्याणाम्  
 श. १२,७,३,१९;२०; तैआ. ५,  
 २,११; १३; तां. १०, २,७; जै.  
 ४५; -म्याणि श. २, २, ३,२;  
 ४,५; १४,९,३,२,२; का. १, २,  
 ३,३; ३; ४; तैआ. ५, २, १३;  
 -म्यात् जै. १६८; -म्यान् ऐ. २,  
 १७; शां. २०,१; श. १२, ७,३,  
 १९;१३,२,४,१; तै. १, ६,१०,  
 ३;३,७, ४, १८;८, १९,२; ९,  
 २,१; ३, १; २; तैआ. ५, २,  
 ११; तां. २१, ४, १३; २३,  
 १५, २; -म्येण ऐ. ७, ७; श.  
 ९, १, १, ३; १२, ७, ३, १९;  
 -म्येभ्यः तां. ६,८,१२; ७,२,६;

-म्यैः श. १३, २, ४, १; २;४;  
 तै. १,७,७,३; ३,९,२,१.  
 ग्रावन्-वभिः श. १, १,४,७;३,५,  
 ४,२४; १२, ८,२,१४; का. २,  
 १,३,१२; जै. ९३; -वभ्यः श.  
 १४,२,२,३३; तैआ. ४, १०,३;  
 ५,८,७; -वसु श. ३, ९, २,३;  
 तां. ६,६,१; -वा श. १, १, ४,  
 ७;४,५,३,९;११,५,९,७; का. २,  
 १,३,१२;१४; तै. ३, ७,१३,१;  
 तां. ९,९,१३; -वाणः शां. २९,  
 १; श. ३, ५,४, २४; ९, ३,३;  
 १४;४,२; ४,३,५,१९; १२,८,  
 २,१४;१४, २,२,३३; तै. १,४,६,  
 १;२,७,१६,४;३,७,९,२;तां. ६,  
 ६,१,९,९,१३;१४;२१,१०,१७;  
 जै. १२८; सं. २,२,१२; -वाणाम्  
 ऐ. २,२१; श. ३,९,४,२;४,२,२,  
 ६; ६, १,५; १४, ९,४, २; तै.  
 ३, २, ५, ८; -वाणाड्वा ऐ. १,  
 २१; -ग्गः ऐ. ६, १; २; शां.  
 १५,१; २९, १; श. ३, ५, ४,  
 २;६,३,१०; १३; ४, ३,५,१८;  
 ६, ७, ७; तै. ३, १२, ९, ५;  
 तां. ६, ६,१;२; ३;५; -ग्गा श.  
 ४,२,५,२; तै. ३, ७,१३,१.  
 ग्राव-च्युत-न्तः श. ४,२,५,२.  
 ग्राव-स्तुत्-त् तां. २७, ४,५,१५,  
 ३;१८,४; -न्तः ऐ. ७,१; तां. १८,  
 ९, २०; गो. १, ३, १८; -न्तम्  
 श. १२, १,१, ९; गो. १, ४,६;  
 -न्ता गो. १, ५,२४; -न्ते श. ४,  
 ३,४,२२.  
 ग्राव-स्तोत्री(य→)या-या ऐ.  
 ६,२; शां. २९,१  
 ग्राह-, ग्राहि- ग्राहुक- / ग्राह द्र.  
 ग्रीवृ,वा-चः आ. २,२३,९; -वा ऐ.  
 १,२५;३,२ ऐआ.१,४,१; श. ३,  
 ४,४,१; ८, ३,४,४; ७, ४, २१;  
 तैआ. ५,६,१; जैड. १, १२, १,

‘-णी’ इति प्रमादपाठः । § एकत्र ‘-णी’ इति मुपाः चिन्त्यः ।

८; -वा: ऐआ. १,४,१;५,२,१; शां. २६, १; श. २, १,२, १६; ३,४,४,१; ५,४,५; ६,१,५; ७, १,२; ४,५, २,६; ६,२,२,९; ७, ५,१,३५; ८, ६,२,११; १०,३, २,२; १२, २,४, १०; ३,१,६; तै. २, ६,५, ५; तां. १६, २,६; जै. ७५; गो. १, ५,३; २,२,८; -वाणाम् शां. ८, ९; शांआ. २, ३; श. ३,४,४,२; -वाभ्यः श. ८, ७,४,२१; सं. २, ५,२; -वायाम् श. ५,१,५,१९; -वासु ऐ. १,२५; श. ७, २,१, १५; ११, ८,४,३; तैआ. ५,६, १; जै. १६०.

श्रीष्म-ष्म: शां. ३,४; १४,५; २९, ८; श. १,५,३,१०; २,१,३,१; ५; २,३,९; ६,१,२; ५,४,१,४; ८, १,१,८; २,१,१७; १८; ५,२,१०; १०,४,५,२; ११,२,७, ३,२; १३, ४,१,२; ६,१,१०; ११; १४, ३,२, २,२; का. १,१,३,१; ४; ६; २,३, ६; ७; १,२; तै. १, १,२,७; ४, १०,१०; ३,१०,४,१; ११, १०, ३; ४; तैआ. ३, १२,३; ४,१९,१; तां. ६,१,८; २१, १५, २; जैड. १,१२,१,३; सं. २, १, ११; प. ३,१; गो. १,५,१५; -ष्मम् शां. ३,४; २२,२; श. १, ५,३, १०; ८, १,१, ८; १२, ८, २, ३३; जैड. १,३,२,७; गो. १, १, १८; ५,१७; -ष्मस्य श. २, २,३,८; का. १, २, ३,६; -ष्मात् श. १, ५,३, १०; ८,१,१, ८; -ष्माय श. १,३,२,८; १३, ५, १, १३; -ष्मे श. २, १, ३, ५; ७; १३, ४,१,२; ५, ४,२८; का. १, १,३, ४; ६; तै. १,१,२,७; ४,१०,१०;

जै. ५९; -ष्मेऽइव श. २, २,३, ७; -ष्मेग तै. २, ६, १८, १; तैआ. १,३, ३.  
श्रीष्म-हेमन्तु- -न्ताभ्याम् श. १, ५,३,११; १२.  
श्रीष्म-ष्माभ्याम् ऐ. ४,२६; -ष्मे श. १०, २,५, १०; -ष्मौ श. ४, ३, १, १५; ८, २,१, १६; ५, २, १४; ६, १, १७; तैआ. ५,६,६.  
श्रीष्मी-ष्मी श. ८,१,१,८.

श्रीव(←श्रीवा)-स् शांआ. २,३.  
√ग्ले,ग्लायति श. २, ३,३,४; ग्लायति श. २, ३,३,४; ग्लायामः श. ९,५,१, ६४; जग्लौ का. २, २,३, ८; अग्लायत् जैड. ३, २, ५,३; ग्लायेत् श. ३, ८, ५,१०; ग्लायत् शां. ४,१४.  
ग्लान-नः श. १, २,५,८.  
ग्लान-वः तां. २५, १५, ३; प. १,४; गो. १, १,३१; -वम् तै. ३, ४, १४, १७.  
ग्लौ- → ग्लवः ऐ. १,२५.

घ

वर्षा ऐ. १,२२; ५, १३; ऐआ. ५, २, ३; ४; शां. २३, ७; श. १३,४, २,१०; तै. २, ४,५,७; ८,६,१; ३, ७,१३,४; तैआ. ४, ११,७; तां. १२,४,३; १४,४,१; जै. ८५; सा. १,७,७; ३,१,९; २,६; ६,५; गो. २,४,३.  
ष्वणु-णेनः तैआ. २,४,१.  
घर्म(√घृ)- -र्म ऐ. १,२२; श. १४, १,१; २,२, ४,२; ३,१,४; ६; ८; २३; तैआ. ४, ७, ३; ४; १०,५; ११, ८; २०, २; ५, ५, ३; ६, ७; ९, ८;

१२; ९,१; ७; १०; -र्म तैआ. ४, ६, २; ११, १; २; ४; -र्म: ऐ. १, २, २; शां. २, १; श. १, २, २, ७; ७, १, ११; ९, ३, १; ४, २, १९; ११, ६, २, २; १४, १, १, १०; ३१; ४, १; २, १, १०; २, १३; १४; १७; ३, १, ३, १; ३, ३; २, १; का. २, २, १, ६; तै. १, १, ८, ३; ५, ५, २; २, १, ३, २; ६, १, २, १; ३, २, ३, १; २; ८, ४; ७, ९, ४; तैआ. १, ८, ८; ४, ५, २; ६, २; १७, १; २१, १; ५, ५, ३; १०, ५; ११, १; २; गो. १, १, १३; २, २, ६; -र्मम् ऐ. १, १८; २, १; श. १, २, २, ७; ७, १, ११; ९, २, ३, ९; १४, १, ३, ७; २, १, २०; २, २०; २, ५; का. २, २, १, ६; तैआ. ३, ११, १; ४, ४, १; ५, १; ८, २; ४; ९, २; ३; ५, ४, १; ७, ३; ६; ८, २; गो. २, २, ६; -र्मस्य ऐ. १, २, २; श. १४, २, २, १५; १६; तैआ. ४, ९, २; ५, १, ५; ४, १, २; ८, १, २; जैआ. २, ५, १; १८, ३; -र्माय श. १४, २, १, १०; २, १, ३; तैआ. ४, ८, ३; ५, ७, ३; -र्मासः तां. २०, १५, २; -र्मै तै. ३, २, ७, ६; -र्मैग गो. २, २, ६; -र्मौ श. ११, ६, २, २.

घर्म-तनु, नृ- नृ आ. २, ९, ५; -न्वः ऐ. १, २१.  
घर्म-न्व- न्म् तैआ. ५, १, ५.  
घर्म-दुह- ध्रुकु तै. २, १, १, १.  
घर्म-दु(घ→)वा- वा श. ४, ५, ७, ४; १४, २, १, १५; ३, १, ३, ३; -वाऽइव तै. २, ४, ७, ८.  
घर्म-पु(√पा)- पा: तैआ. ५, ८, ८; -पान् तैआ. ४, ९, ३; ५, ८, ४; -पेभ्यः तैआ. ४, १०, ३; ५, ८, ८.

० 'क्विपि मत्वर्थीयो व' इति भा. । † 'घा' इति संहितायां दीर्घत्वात् साधु । पा. ६, ३, १३३ इ । ‡ 'अघ' इति कालि. सुपा. चिन्त्यः । § -र्मै. ४, १४, १७; तु 'घनेन' इति पठति । अनुघनेन गद्र. । √हन्तेर(पु)प्रत्ययेन 'प्र-वण-वत्' (तु. पा. ३, ३, ७९) सिद्धं रूपम् । वस्तुतो गत्वसुपा. अलक्षणः । † 'घर्मरोचनम्' इति आ. सुपा. । ‡ 'घर्मतनु' इति आ. सुपा. । √ 'घर्मस्य तनु' इति जैआ. सुपा. ।

धर्म-पावन-वभ्यः श. १४, २, २, ३५  
 धर्म-रोचन-म् आ. २, २४, ९१.  
 धर्म-व्रत-ते जैआ. २, ९, १६.  
 धर्म-सूद्-द्विः तै. २, ६, १६, २.  
 धर्म-स्वेद-द्वेभिः तै. २, ८, ५, २.  
 धर्मो(र्मडउ)-च्छिष्ट-म् श. १४,  
 २, २, ४२.

घषो(पडउ)-क्कड-स्काय तैआ. १०,  
 ५९, १.

✓घस्, जक्षुः शं. ५, ३; श. २,  
 ५, २, १; का. १, ५, १, १; गो. २,  
 १, २१; घस्ताम् तै. ३, ६, ११,  
 १; अवस्त श. १०, ६, १, १०:  
 अक्षन् श. २, ६, १, ३८; का. १, ६,  
 १, २५; तै. १, ६, ९, ९; २, ६, ३,  
 २; १५, २; सा. १, ४, २०; मं. २,  
 ३, १७; क्षन् श. ११, ५, १, ९.  
 जिवत्सन्ति श. १, ९, २, १२.

घस्वर-रान् मं. २, ५, १.

घास-म् श. ६, ६, ३, ८; तै. १,  
 ६, ३, १०; ४, ५.

घासेडअन्न-ज्राणाम् तै. ३, ६,  
 ११, २. जग्ध, जग्धा, जक्षत्,  
 जक्षिवस्-अद्र.

घ्राणक(हृन्)-कः श. १३, २, ९,  
 ६; ७; तै. १, ४, ४, ७; २, १, १, ३:  
 ३, ७, २, ६; तां. ७, ९, १८; -कम्  
 तै. ३, ९, ७, ४; गो. २, १, ३.

घृग-दग्ध-ग्धः प. ४, ४.

घृगि-गिः श. ११, ४, २, १४.

✓घृप्, घोपत् तै. ३, २, २, २.

घोप-पः ऐआ. २, २, ४; ५,  
 १, ५; श. १४, ८, १०, १; तां.  
 ७, ८, ९; १०; ११-१३: १३, ४,  
 १; जै. ३७; १८२; १८६; मं.  
 १, १, १३; -पम् श. ९, ५, १, २:  
 ८; १४, ८, १०, १; जै. १४३; -पा:  
 ऐआ. २, २, २; शां. १९, ३; तै.  
 २, ७, १६, ३; तां. ७, ८, १५; जै.

१८२; -घान् जै. १८२; -वाय  
 तै. ३, ४, १३, १; -वेग तै. ३, ७,  
 ९, १; तां. १, २, ५; जैड. १, ४,  
 ४, ९; -वैः तां. ७, ८, १४.

घोषिन्-धी शां. १७, ३; जै. १८२;  
 -वीडव् प. २, २.

घोषिगी-गी जैड. १, १२, ३,  
 ३; -गीः जै. १८२; -गीम्डव्  
 प. २, २.

घोष्य-घा ऐआ. ३, २, ४; शांआ.  
 ८, ७.

✓घृ, अवाः अरेडअघ-इत्यत्र प. टि. द्व  
 घृड श. १४, १, १, १०.

घृण(घृष्)-गेन तै. २, ८, ७, ३.

घृगि-गिः श. १३, ८, ३, ५; तै.  
 ३, १०, ९, १३; तैआ. ६, ७, ३, ९,  
 २; १०, १५, १; -गिम् श. ३, १,  
 २, १४; १५; -गेः तै. २, ४,  
 ४, ६.

घृत-तम् ऐ. १, १; ३; २२; ४, ७;  
 ८, ८; २०; शां. १, २; ७, २; १६,  
 ५; २०, ४; २१, ३; ४; २२, ५;  
 श. १, ८, १, ७; ९; २६; ३, १, ३,  
 ८; ३, ३, २; ६, ३, १५; ४, ३; ८, ३,  
 ३२; ४, ४, ५, १२; ५, १, १६; ५,  
 ३, ४, २०; ६, १, २, ३०; ६, २, १३;  
 १५; १६; ३, ५; ६; ७, ४, १, ४१;  
 ५, १, ३; २, ३, ४; ९, २, १, १; ११;  
 १२; २, ३; ३, ४, ४; ११, ५, ७, ५; १२,  
 ८, २, १५; १३, ८, ४, ९; १४, ४, ३,  
 ४; ९, ४, २, ५; तै. १, १, ९, ६; २,  
 १, ११; ४, २, १; २, १, २, २; २,  
 ९, ७; ४, ३, १०; ६, ११, १; २; ३;  
 ४; ५; ६; ७; ८; १०; ७, ३, ३; ८,  
 २, १; ८, १०; ९, ९; ३, ३, ४, १; ७,  
 ४, १५; ९, ६; ९; १२, ५, ११; तैआ.  
 १, ७, ४; २, ५, १; ८, १; ३, ११, ८;  
 ६, ३, २; ६, १; १०, १०, २; ३; तां.  
 १३, १, ५; १२, १५; १८, २, ६; जै.

८४; १४३; सा. २, २, ३; ३, १;  
 ८, ४; ३, १, ६; मं. २, ३, १५; ६,  
 १५; गो. १, २, १५; २०; २, २,  
 ४; -तस्य ऐ. २, १२; शां.  
 १६, ५; श. ३, ८, २, ३; ४, ४, २,  
 ४; ६; ७, ५, २, ११; ९, २, १, १४;  
 ५, १, ५०; ११, ५, १, १०; १४, ९,  
 ३, ३; तै. १, ३, ९, २; ४, ९, १; २;  
 ३, ६, ७, १; २; ७, ५, ३; ६, ११;  
 तैआ. २, १०, १; ६, १२, १; १०,  
 १०, २; मं. १, ५, ६; -ताव  
 शांआ. १२, २; ७; ८; श. ५, ४,  
 ३, १९; -ते ऐ. १, १; श. ६,  
 ६, १, ११; २, १३; ९, २, २, ३; ७;  
 तै. १, १, ६, ६; तैआ. १०, १०,  
 २; -तेन ऐ. १, २६; २, २३;  
 ५, २; ८, २०; शां. १६, ५; २०,  
 ४; २१, ३; ४; श. १, ४, १, २५;  
 ९, २, ३१; २, १, ४, ५; २, २, १९;  
 ३, १, २, ११; ६, १, २१; ८, १, ५;  
 २, १६; ६, ३, ३, १९; ६, ४, १२;  
 ७, २, २, १०; ३, ८; ४, १, ४१;  
 ५, १, ३; ९, २, १, ११; १३;  
 ३, ४, २; ४, ४, ३; ११, ५, १,  
 १४; ७, ७; १२, ५, २, ७; १४, ९, ३,  
 २२; का. १, १, ४, ४; २, २, १४;  
 तै. १, २, १, १०; १२; २, ४, ३, ३;  
 ५, ६; ७, ५; ५, २, ४; ६, ७, ६; ८, ४;  
 १६, २; ७, ३, ३; १५, ६; १७, १; ३;  
 ८, ४, ६; ६, ७; ७, ९; ३, ५, २, १;  
 ६, ३, ४; ७, ५, १०; ११; १३, ३;  
 ११, ५, १; १८, ३, २; तैआ. २, ६,  
 २; १०, १०, २; सा. ३, ४, १०;  
 गो. १, २, १५; -तैः श. ६, ८, १,  
 ६; तै. १, २, १, १०; ११; २,  
 ७, १२, ३; ८, ६, ७.

घृत-कीर्ति-तौ श. १, ४, १, १३;  
 १९;

घृत-कुम्भ-म् श. ५, ४, ३, १९.

† 'धर्मस्य रोचनम्' इति जैआ. मुपा. । ‡ 'कपो-' इति मुपा. गद्र. । †† 'चक्षुः' इति आन.मुपा. चिन्त्यः । ††† 'या मुंप्रय-  
 च्छति । या मुंप्रयच्छेत्' इति आन. मुपा. चिन्त्यौ । †††† 'घृष्ट' इति शब्दानुकृतिः । ††††† 'द्वितीयाः ॥ धरणे ।

घृत-कुल्या- -र्याः श. ११, ५, ६, ४-८.  
 घृत-क्रौञ्चिक- -कः श. १४, ५, ५, २१; ७, ३, २७; -कात् श. १४, ५, ५, २१; ७, ३, २७.  
 घृत-द्रोण- -म् सा. ३, ६, ७.  
 घृत-निर्गिञ्ज- -कः, ग् शां. २२, ९; तै. १, २, १, ११; ३, ६, १, ३; १३, १.  
 घृत-पदी (←पद्, वा पाद्)- -दी श. १, ८, १, २६; तै. ३, ५, ८, २; १३, २; -दीम् तै. ३, ७, ५, ६.  
 घृत-पावन्- -वानः श. ३, ८, ३, ३२.  
 घृत-पू- -र्ष्वः श. ३, १, २, ११.  
 घृत-पृच्- -चा ए. ५, २.  
 घृत-प्रतीक, का- -कः श. १३, ८, ४, ९; तै. १, २, १, ११; तैआ. २, ५, १; -कम् तै. १, २, १, १२; -का तै. १, २, १, २७; ३, ७, ६, ४; ५, ७, १४.  
 घृत-मुन्- -यः तै. १, २, १, ११; -पा तै. २, ६, ८, ४.  
 घृत-भाजन- -नाः श. ६, ६, १, ११.  
 घृत-भाग- -गाः तैआ. ६, ८, १.  
 घृत-मधु-लिस- -म् सा. २, ६, ३; ३, १, १३.  
 घृत-या (ज्य→)ज्या- -ज्या ए. ३, ३२.  
 घृत-योनि- -नि श. १३, ८, ४, ९; तै. १, २, १, ११; ३, ७, ५, २; तैआ. २, ५, १; -निम् तै. १, २, १, १२; -०ने श. ३, ६, ३, १५; ४, ३; ४, ५, १, १६.  
 घृत-वत्- -वत् शां. ९, ३; २०, ४; २१, ३; ४; २२, ५; २३, १; श. १, ४, १, २०; ३, ३, १, ४; तै. २, ५, ४, ६; ३, ७, २, ४; तैआ. ३, ११, १३; ६, ५, १; मं. २, २, १४; -वन्तः ए. २, १२; श. १२, ८, २, १५; तै. ३, ६, ७, १; -वन्तम् ए. १, २, ८;

तै. २, ८, २, २; -वन्ति तै. २, ५, ८, ३; -वान् तै. ३, ७, २, ७; ५, ३; तैआ. ६, ८, १.  
 घृत-वती- -ती शां. २१, ३; २२, ५; श. ८, २, १, ५; ७; १५; तै. २, ४, ३, २; ५, ५, १; -तीः तै. २, ४, ७, १०; ५, ५; -तीभिः श. २, १, ४, ५; ११, ५, १, १४; का. १, १, ४, ४; तै. १, १, ९, ५; -तीम् श. १, ५, २, १; तै. ३, ५, ४, १.  
 घृतवती-द्वितीय- -म् सा. १, ७, ११; ८, १.  
 घृत-वर्तनि- -निः तै. २, ८, ७, ७.  
 घृत-व्रत- -त्तः तां. १८, २, ५.  
 घृत-श्चु (←श्चु)त्- -त् जै. ८४; -त्तः ए. २, १२; श. ९, १, २, १८; तै. १, ४, ८, ५; ३, ६, ७, २; तां. ९, १, १७; जै. ८४; -त्ता, -त्ते जै. ८४.  
 घृतश्चु (←श्चु)न्नि (←त्सनि)-धन- -नम् तां. १३, ११, १८; जै. ८४; आ. जैआ. १, १६५; -नेन तां. ९, १, १७.  
 घृत-श्री- -श्रियम् श. १२, ४, ४, २; तै. २, ६, ७, ५; -श्रिया ए. ५, २.  
 घृत-सद्- -दम् श. ५, १, २, ५; तै. १, ३, ९, २.  
 घृत-स्तोत्र- -काःऽइव श. १, ६, ३, ५; ५, ५, ४, ६.  
 घृत-स्तु- -स्तुवः तै. २, ४, ३, १०; -०स्तो श. १, ४, १, १३; १९.  
 घृताक्त (←त्/अञ्ज्)- -क्ताः सा. ३, २, २; -क्तानाम् सा. १, ८, १३-१५; ३, ६, ८, ९; -क्तानि सा. १, ८, ९.  
 घृताञ्जि (←अञ्ज्)- -चेः आ. जैआ. १, ७८.  
 घृताची- -ची एआ. १, १, ४; श. १, ३, ४, १४; ४, १, १०; २१; ८, ३, २७; ८, ६, १, १९; तै. २, ४, ८, ६; ८, २, ५; ३, ३, ६,

१०; ११; -चीः श. ९, २, ३, १७; तै. १, २, १, १०; -चीनाम् तै. ३, ७, ६, १०; -चीम् एआ. १, १, ४; -च्या तै. ३, ५, २, १.  
 घृता-वृश्च- -धा ए. ५, २.  
 घृता (←त्सआ)-सुति- -तिः तै. २, ४, ३, ८; ८, ६.  
 घृता (←त्सआ)-हवन- -नः श. १, ४, २, ९; तै. ३, ५, ३, १.  
 घृता (←त्सआ)-हुति- -तयः तैआ. २, ९, १; -तिभिः तैआ. २, १०, १; -तिम् श. २, २, ४, ४; ५; का. १, २, ४, ३; ४.  
 घृतो (←त्सउ)-त्तर- -राः प. ५, २.  
 घृतो (←त्सओ)-दन- -ने शांआ. १२, ८.  
 घृ (त्य→)व्या- -र्या श. ३, ६, २, १९; ४, ४, २, ७.  
 घोर, रा (←घुर)- -रः शां. १६, ७; ३०, ६; -रम् श. ९, ३, १, १२; तै. २, ४, २, ३; मं. १, ७, २; -रस्य गो. २, ४, ३; -रा श. ७, २, १, ११; गो. १, २, १९; -राः शां. १, १; ५, २; श. १२, ७, ३, २०; तै. १, १, ७, ३; ८, ६; तैआ. ४, २, १; २३, १; गो. २, १, २०; -रागि मं. १, ३, ६; -रात् गो. १, २, १८; -रान् मं. २, ५, १-५; -राय तै. १, ३, १०, ८; मं. २, ३, ९; -रे श. ७, २, १, ११; ११, ५, १, ६; १२, ८, ३, ११; गो. १, २, २१; ५, १०; -रेण तैआ. ४, ३, ८, १; -रेभ्यः तैआ. १०, ४५, १.  
 घोर-तम- -माः ए. ३, ३३.  
 घोर-तर- -राः श. ९, १, १, २०; -रेभ्यः तैआ. १०, ४५, १.  
 घोर-संस्पर्श- -र्शः, -र्शम् ए. ३, ४.  
 घोर-संस्पर्श-तम- -मः शां. १, १.  
 घोष-घोषिन्, घोषट्, √घुष् द्र.  
 जन्त (←हन्)- -न्ते ए. ६, २५; -न् तै.



२,८,३,३; -न्तः ऐ. १,२५; वा. ५,४,४,७; तां. १७,१,९; -न्तम् तै. २,४,४,३.

घृती- ती मं. १, ६, २८.

घंस(√घृ)- म् तै. २,८,७.८०.

√घ्रा(→जिघ्र), जिघ्रति श. १४,४,१, ४<sup>२</sup>; ७,१,२४; ३, १७; जिघ्रति श. १४,५,४, १५; ६,२,२; ७,१,२४; २,२; ३,१७; जैड. १,१८,५,५<sup>२</sup>; २, २,१,९; अजिघ्रत् तां. २०,४,५; जिघ्रेव श. १४,७,१,२४; ३,१७; जिघ्रेव श. १४, ५,४,१६; ७,३, २४; २५.

घ्राण- णः शांआ. ५,५; -णम् गो. १,१,१८; -णात् श. १४, ७, १, २४; ३,१७; -णेन शांआ. ३,७. घ्रातव्य- म् श. १४, ७,१, २४; ३, १७.

घ्रातु- त्तारम् शांआ. ५,८; -तुः श. १४,७,१,२४; ३,१७. जिघ्रत्- अद्र. घ्राँ४ तैआ. ५,१,५<sup>१</sup>.

—:०:—

ड

—:०:—

च

च ऐ. १,१<sup>३</sup>; २<sup>३</sup>; ३<sup>३</sup>; ऐआ. १,१, २<sup>३</sup>; ३<sup>३</sup>; ४<sup>३</sup>; शां. १, २<sup>५</sup>; २,१,५; ७; ३,२; ८,४; शांआ. १, १; २<sup>३</sup>; ४; ५; ६; ७,८; ९; १३<sup>३</sup>; १५; श. १,१,१, १<sup>३</sup>; ४; २२<sup>३</sup>; का. १,१, १,१<sup>३</sup>; ५<sup>३</sup>; ६<sup>३</sup>; तै. १, १,१, ५<sup>३</sup>; ४,१<sup>३</sup>; ३; तैआ. १, १,३; ३३; २, २<sup>३</sup>; ३<sup>३</sup>; तां. १,१,९; २,६<sup>३</sup>; ३,९; ६,१०<sup>३</sup>; जै. १<sup>३</sup>; ४; ५<sup>३</sup>; ६<sup>३</sup>; ९; जैड. १, १,२,४<sup>३</sup>; ७; २,३, १<sup>३</sup>;

आ.जैआ. १,१; २; ३; ५; ९; १०; सा. १,१,८; ११; १२; १३; १७; सं. २<sup>३</sup>; ३<sup>३</sup>; मं. १,१,६; ७<sup>३</sup>; १२; २,१; वं. १<sup>३</sup>; ३<sup>३</sup>; दै. १,२६; २, ८; ३,६<sup>३</sup>; ष. १, १; २<sup>३</sup>; गो. १, १, २<sup>३</sup>; ५<sup>३</sup>.

चैकमान(√चक्)- नाय तैआ. ३, १५, १.

चक्का-वत्(√क्)- त् शां. २२, ३<sup>३</sup>.

चक्कवस्- क्वान् तां. २१,१,८; २२, १४, २; -क्वांसम् जै. ३६; -क्वपः शांआ. ५, १; जै. ११९; -क्वप ऐ. ५, ३४; ८, २३; वा. २, ५, २, ८; का. १, ५, १, ६; जैड. ३, ४, ३, ४.

चक्र- क्रम् श. ६, ८, १, १; तै. १, ४, ४, १०; तैआ. ३, ११, ८; ९; जै. ८६<sup>३</sup>; सा. १, ७, १२; ३, ५, २; ष. १, ४; -क्राङ्, -क्राणाम् शां. ९, ४; -क्राणि श. ५, ४, ३, १६; तै. ३, ७, ७, १४; -क्राम्याम् तां. २५, २, ४; जै. १५०; -क्रे ऐ. ५, ३०; वा. १२, २, २, २; ३; तां. २०, १३, २; २५, १, ५; सा. ३, ६, ४; गो. १, ४, २०<sup>३</sup>; -क्रेण श. ६, ८, १, १<sup>३</sup>; -क्रौ जैड. १, ६, १, २.

चक्र-तुण्ड- ण्डाय तैआ. १०, १, ५.

चक्र-पाणि- णये ष. ५, १०.

चक्र-पिशंग- नौ तां. २५, १५, ३.

चक्र-वत्- ती जै. १५६.

चक्रवाक- क्रौ जै. १५०.

चक्राद्य, द्यौ? - द्यौ? जै. १६८.

चक्रिय, या- या तै. २, ४, ५, २;

-यागाम् ऽ ऐ. १, १४.

च(क्र→)की-वत्- वत् शां. १८, ४; तां. २५, १०, ५<sup>३</sup>; -वता तां.

१६, १५, ४; २०, १३, २; २५, १, ६; -वान् तां. १६, १५, ४. √चक्ष्, चक्षते शांआ. १, ७; तैआ. १, ५, २; तां. १०, ३, २; चक्षथाम् श. ५, ४, १, १५<sup>३</sup>.

चक्षस्- क्षः जै. ११७ -क्षसा शां. २५, २; ५; ११; शांआ. १, २; तै. २, ८, २, ६; ७, ३; -क्षसे ऽ ऐ. ४, ९; श. ३, ३, ४, २४; तै. १, ५, ८, २; ३, ७, १३, ४; तैआ. ४, ४, २, ४; १०, १, १२.

चक्षु||- क्षोः तैआ. ३, १२, ६.

चक्षुस्- क्षुः ऐ. १, ६<sup>३</sup>; २, ६; २६; २७<sup>३</sup>; ३२<sup>३</sup>; ४०<sup>३</sup>; ३, २<sup>३</sup>; १९; ६, २४; २८; ऐआ. १, ३, ८; २, १, ३; ४<sup>३</sup>; ५; ७; ८; ३, ३; ४, १; २; ३, १, ३; २, १; ३; ५, १, ५; ३, २; शां. २, ७; ३, ५<sup>३</sup>; ७, ३; ४<sup>३</sup>; ८, ६<sup>३</sup>; १३, ५<sup>३</sup>; १६, ५<sup>३</sup>; १७, ७<sup>३</sup>; २०, ४<sup>३</sup>; २५, ३; ३; २६, ८; २७, ६; २९, १; शांआ. १, २; ८; ४, १<sup>३</sup>; २<sup>३</sup>; ३; ४; १३; १४; १५<sup>३</sup>; ५, २; ३<sup>३</sup>; ४-७; ६, २०; ७, १; ४; ५; ८, ४; ९, १; २; ४; १०, ४<sup>३</sup>; ११, २; ६; श. १, १, २, २१; २, १, २१; ३, १, २७<sup>३</sup>; ४, ३, ७<sup>३</sup>; ५, १, २०; ६, ३, ४०; ८, ३, १९; ९, २, १७; ३, १, ३, १२; १५; २, २, १३; २३<sup>३</sup>; ३, ४, ८; ७, १, १८<sup>३</sup>; ८, २, ६; ९; ९, ४, ७; ४, २, १, २६; ३, ४, १०; ५, २, १, ४; ६, २, १, ५; ३, १, ११; ७, २, ६<sup>३</sup>; ७, १, २, १; ७; १३; ५, २, २७<sup>३</sup>; ५, ४; ८, १, २, १; २<sup>३</sup>; ३<sup>३</sup>; २, ३, ३; ९, २, २, ५; २, ३, २८<sup>३</sup>; ३, १, ६; १०, १, ३, ४; ३, १, १; ३<sup>३</sup>; ३, २<sup>३</sup>; ६; ७; ५, ७; ४, ५, २; ५, ३, ६<sup>३</sup>; ७; ६, १, ८<sup>३</sup>; ४, १; ११, ५, ६;

० 'परिघृस-' इति सुपा., विवरणं प.द्र. । † 'घृट्' इत्यत्र टि.द्र. । ‡ लिङ्गुपलक्षणपरकं रूपम् । 'न्वम्' इत्यस्यस्थाने 'वत्' इति M.w. इत्यस्य क्लियकल्पनम् । † =मैसं. १, २, ९: 'चक्रा आववृत्सत' इति पाठे 'चक्राः' इत्येव पुंसि रूपं स्यात् । यन्मैसं. पपा. तु 'चक्रा। आववृत्सत' इत्याह तद्विस्मृश्यमेव । † 'चक्रिय √या' सा. । ‡ तुमर्थाय इति केचित् । † † क्र. १०, ९०, १३ । भा. तु पश्चान्तरे 'चक्षुपः' इत्यस्यैव वर्णविकारमाह ।

३,९,२; ८,३,१०; ४,६; १२,३,  
४,१०; ७,२,४; ८,२,२५; २६;  
१३, ३, ८, ४; ४, २, ३; १४, १, ३,  
१६; २, १; २, १, ५, २, ५, २, ४, १, ५;  
१५; २, १७; ३, १; ३, ३, ३, १; ४,  
२; ५, १, १८; ३, ७; ४, ११;  
६, १, ६; २, ५; १३; ७, २३;  
९, ११-१८; २१; १०, ८; ९;  
७, २, २१; ३, १२; ८, १५, ५; ९,  
१, १५; २, ३, ९; १४; का. २, १,  
२, १५, ४, १९; तै. १, १, १, ३, ४;  
४, २, ५, ५, ७, २; ८, १; ५; २, १,  
१२; ५, ७, १; २, १, ५, ९; ४, ३, २;  
५, १, ३; ६, ५; ८, ३; ४; ६, ४, ४;  
५, ४; १४, १; ८, ७, ३; ३, ३, ५, २;  
९, ५; ४, १८, १; ६, ६, २; ७, ९, ३;  
१०, ५, १; ८; तैआ. १, ६, १; ७, ६;  
२, ५, ३; १३, १; ३, ४, १; ४, २, ५;  
४२, ३; ५, ५, ८, १०; ६, १, ४; ७, ३;  
७, ७, १; ९, १, १; १०, १४, १; ६, ४,  
१; तां. १, ५, १९; १०, ७; ५, ९,  
११; ६, ४, ७; ७, ७, १५; १०, ५,  
५; २०, १६, ५; २२, ९, ४; जै.  
१४; जैड. १, २, ३, १; ३, ३, ५, ८,  
२, १; ९, १, ८; ११, २, १; १२, २,  
८; ५, ५; १३, १, ४; १४, ४, १; १५,  
२, ८; २, १, १, १; २, ३, २, १, ७; ४,  
१, १०; २, ४; १२, ५, ३, ४; ८, ८; ३,  
१, २, ७; ४, ३; ५, ८, ५; ४, १, २;  
१०, १, १-३; ११, ३, ६; ४, १;  
५, १; आ. २, २५, ७; ८; सं. १,  
६, ३, ४; ७, ९; प. १, ३; २, १; २;  
३; ६; ८; ४, ७; गो. १, १, ३, १; २,  
११; १२; २, १; ३, १, ४; २, २, ४,  
३, ५, ८; १५; १८; २, १, २; २, १, ४;  
२, ३; ४, ११; ५, ४; ६, ८; -क्षुष्पांम्  
शा. ४, ५, ६, २; ११, १, ६, २, ९; ७,  
४, २; -क्षुपः ऐआ. २, १, ७; ४,

१; ३, २, ५; ५, ३, २; शा. ४, २, १,  
११; ७, ५, २, ६; ८, १, २, २; ९,  
५, १, ४, ५; १०, ३, १, ३; ५, ३, ६;  
१४, ६, ७, २, ३; ७, २, २, १;  
तै. १, ५, ४, २; ७, १; २, १, ६, २;  
३; ४, २, १; तैआ. ४, ११, ३; ५, ३,  
७; जै. २, ८; ९, ५; २०, ९; जैड. १,  
१६, २, १०; ३, १, ३, १, ५; ४, १०,  
१, २; सं. १, ७, १, ४; -क्षुपा ऐ.  
१, ८; २, ४०; ३, ३; ८, ६; ऐआ.  
२, १, ७; ४, ३; शां. २, ७; ६,  
१, ४; ७, ३; ४; १२, ५; शांआ. ३,  
७; ४, १३; १, ४; ५, २; ४; ६; ९, ३;  
५; ६; शा. १, ३, १, १, ९; ४, ३, १, ७;  
६, ३, ३, ८; ११; १२; १०, ३, ३,  
८; ५, ७; ५, २, १, ५; ३, ६; १३, ३,  
८, ४; १४, ४, २, ३, १; ६, १, ६; २,  
५; ९, २, १; १०, ९; ९, २, ३; ८-१२;  
का. २, २, ४, १, ६; तै. २, ४, २,  
१; ५, १, ३; ८, ९, ३; ३, १, ३, २;  
२, ४, ५; ३, ५, २; ७, १, ३, ३; १४,  
१; तैआ. ४, ३, ३, ३, ८, १; ५, ३,  
७; १०, १, ३; तां. १, ५, ३; १०,  
५, ५; जैड. १, १३, १, ५; १८, ५,  
३; २, १, १, ८; ९; १०; २, १, ७;  
४, १, ९; १०; ११; ३, १, १, १, ६;  
३, १, ५; ४, ८, २, २; १०, १, ७; ११,  
५, ५; सं. २, ५, १, २; प. २, ८;  
गो. १, २, १, १; ३, २, १; २, १, २;  
-क्षुपि शांआ. १०, १; ११, १;  
५; ६; शा. ३, १, ३, १, २; ७, ५, २,  
५, ४; १४, ४, १, ५; ६, ७, २, ३; ९,  
२, १; तै. ३, १०, ८, ५; तैआ. २,  
६, २; जैड. १, ८, ३, २, ४; ११,  
२, ३; १४, २, १०; ४, ७, १, ६; ११,  
३, १, ३; प. २, ६; गो. १, २, २, २;  
३, १, ४; -क्षुपी ऐ. १, ८; २, २, ७;  
३, २; ३, १, ९; ४, २, ३; ऐआ. २, २,

८; शां. १, ६, ४; ५; शा. १, ६, ३,  
३, ८; ३, ९; ४, ०; ४, १; ४, २, १, १;  
२; १, ९; २, १; २, ४; २, ५; २, ६; २, ८;  
३, ०; ७, १, २, ७; ५, २, १, २; १०,  
६, १, १, १; ११, १, ६, २, ९; २, ६,  
४; ७, ४, २; १२, ९, १, ५; ९; १३,  
४, ४, ७; १४, २, १, ५; २, २, ५, २;  
तै. १, ६, ६, ६; ९, ३; तैआ. १, ३, ४;  
४, २; २, १, १, १; तां. १०, ४, २;  
१८, ९, १०; प. २, २; गो. १, १, १, ९;  
३, १, ६; ५, २, ५; -क्षुषे शा. १, २,  
१, १, ९; २, १; १४, ३, २, १, ७; ९, ३,  
४; का. २, १, ४, १, ८; १, ९; तैआ.  
४, ५, १; १५, १; तां. १, ३, ९;  
१०, ७; ६, ४, ७; सा. ३, ८, २;  
-क्षुपोः शा. ४, २, १, १, ९; २, १;  
-क्षुपि ऐ. २, ३, २; शा. ८, १, २,  
३; जैड. ४, १०, १, ७; आ. २,  
९, ७; जैआ. २, १, ९, १; प. ४, ७.  
चक्षुरपेत- -तः शांआ. ५, ३.  
चक्षुर्दी- -दाः शा. ३, १, ३, १, ५.  
चक्षुर्निमित्त(-सप्तनि/मा)- -तै  
तै. १, १, ४, १, २.  
चक्षुर्भूत- -तः शा. ८, १, ३, ६; ७.  
चक्षुर्मय- -यः ऐआ. ३, २, १-३;  
शांआ. ८, १; २, ५; शा. १, ४, ७, २, ६;  
जैड. १, ९, १, ७; -यम् ऐआ. ३,  
२, १-३; शांआ. ८, १; २; ५;  
शा. १०, ५, ३, ६; -यान्, -येषु  
शा. १०, ५, ३, ६.  
चक्षुर्लोक- -कः शा. १, ४, ६, ९,  
११; १२; १३-१८.  
चक्षुर्द्विचित्र(-स/चि)- -द्विचित्रः,  
-द्विचिस्तु शा. १०, ५, ३, ६.  
चक्षुष्ट(-सन्तसि)स(ः)शा. १, ३, ४,  
४, ७; १, ४, ७, २, ३.  
चक्षुष्पति- -तिः तैआ. ७, ६, २.  
चक्षुष्पा- -प्पाः ऐ. २, २, ७; शां.

‡ Bw. प्रष्ट. पदैकं तच्चिन्त्यम् । 'चक्षुः । लोकः' इति लक्षणाच्चित्तः पपा. सम्भाव्यते । समान एव स्थले च. (३, ९, १२; १५) 'अग्निं लोकः । हृदयं लोकः' इति पाठसम्भवाद्वापि पृथगेव स्याताम् । यत्सा. इत्यनेन 'चक्षुषा लोकयति' इति विग्रहं कुर्वतेकं पदमिष्टं तन्न लक्षणाच्चित्तं स्वरवैपम्यात् ।

१६, ५: श. १, ८, ३, १९; ९, २, १७; तै. ३, ३, ९, ५.

चक्षुष्मत्- -ष्मते श. १३, ८, ३, ४; तै. ३, ७, १४, ५; तैआ. ३, १५, २: ६, ७, ३; मं. १, १, १५: -ष्मद्भिः ऐ. २, ३२; -ष्मान् ऐ. ३, १९; शां. ३, ५; श. १, ६, ३, ४१; १०, ३, ३, २; १४, १, ३, २१. चक्षुष्मती- -ती, -तीम् ऐ. ४, २३; -त्या ऐ. ४, २३<sup>१</sup>.

चण्डातक- -म् श. ५, २, १, ८<sup>२</sup>.

✓चत्, चातयत् तै. ३, ७, ९, १; चातयध्वम् तां. १, २, ५; अची- चत्तमां तैआ. २, ४, १.

चत्- -त्ताय श. ४, ६, ९, १४.

चत्सृ, चतु-, चतुर्- द्व.

चतुर्- → चत्सृ- -सृणाम् शां. ५, १<sup>३</sup>; श. ४, ३, ५, २२<sup>३</sup>; गो. २, १, १९<sup>३</sup>; -सृभिः ऐ. १, १२; ७, १७<sup>३</sup>; शांआ. १२, ८; श. ३, ३, २, १३<sup>३</sup>; ८, ४, १, १६; तै. १, ३, ६, ५; तैआ. १०, ५, २; तां. ३, ८, १<sup>३</sup>; ३<sup>३</sup>; १९, ५, ३; ६, १; गो. २, २, ७<sup>३</sup>; -सृभ्यः तै. ३, ८, ५, १०: -सृषु श. ६, ३, १, ४४<sup>३</sup>; ७, २, २, १३; १३, ५, १, १; ८, २, ७; जै. १३७<sup>३</sup>; ष. ३, ७<sup>३</sup>; गो. १, २, २४; ३, १; -सृ: ऐ. १, १९; ४, २४<sup>३</sup>; ६, २४; ३२; ऐआ. ५, १, १; २, २<sup>३</sup>; ३, १; शां. २, ३<sup>३</sup>; ७, १०; १६, ४; १७, २; १९, ४; २४, १; २५, ७; २७, ३<sup>३</sup>; २८, ७; श. १, ५, ४, १०<sup>३</sup>; १५; ८, १, ४; ९, २, ६<sup>३</sup>; २, २, ३, २६; ६, १, १०; ३, ५, १, ३२; ४, ३, ४, ७; २४; ६, २, १, २६<sup>३</sup>; २, २५; ३, १, ४४<sup>३</sup>; ३, २६; ५, २, १४; ४, ३; ७, १, १५; ७, १, १, १८<sup>३</sup>; २१; २, २, १३; १९; ४, २; १४;

२९; ३, १, ४७; ५, १, १५; ८, २, ४, २०; ३, २, ९-१३; ५, १, १०; २, १३<sup>३</sup>; ४, ७; ९, २, ३, २३; ३, ३, ६; ४, ४; १०, २, ३, ५; ४, ४; ४, ३, १६; ११, १, २, ८<sup>३</sup>; ६, २७; २, ५, २; ६, ९; ५, १, १०; १२, ८, ३, २६; १३, ३, ३, १; ४, १, ८; ५, २, १, ४, २७; ६, १, ३<sup>३</sup>; ८, २, ७; का. १, २, ३, २३; तै. १, २, १, १; ४, १, ४; २, ४, ६, ११<sup>३</sup>; ५, ६, २<sup>३</sup>; ८, ८, १०; ३, १, २, ६; ३, ८, ६; ८, ५, ४; १२, २<sup>३</sup>; ११, ९, ९; तैआ. ३, ९, २<sup>३</sup>; १२, ७; ५, २, १; ७, ५, ३<sup>३</sup>; तां. १०, १२, ६; १६, १६, ५; २१, ४, ५; जै. ८१<sup>३</sup>; १३१; १५५<sup>३</sup>; १६८; १६९; जैल. १, ६, १, ६; २, २<sup>३</sup>; ३, ४, ३, ६; ८<sup>३</sup>; गो. १, २, ९; १६; २, २, २४; ३, १६; ४, १८; ५, ७;

→ चतुर्- -तु:शां. २, १, ३, ७; श. १, १, ४, १६; ३, २, ७; ८; १०-१४; १६<sup>३</sup>; ८, १, २४; २५; २, ३, १, १७; १८; ५, २, ३१; ३२; ३, ७; १२; १३; ३, २, ४, ८; ४, ४, ७<sup>३</sup>; ८; ९, ४, १९; ४, ३, १, १०; १३; ६, २, २, २५; ७, ३, ६; १२, ५, १, ९<sup>३</sup>; का. १, ३, १, १०; ११; ५, १, २८; २९; २, ६; ७; ११; १२; तै. १, ७, ९, ६; २, १, ३, ५; ९; ४, ४; ५, ७; ११; २, १, ४; ३, ७, २<sup>३</sup>; ३<sup>३</sup>; ४; ३, ३, ५, ३<sup>३</sup>; ४<sup>३</sup>; ५; ८, ३; तैआ. १, ८, ४; ४, २८, १; जै. ११४; गो. १, ५, २०<sup>३</sup>; २, १, ४; ३, १६; ४, १८; ५, ७; -तु: -तु: गो. २, ३, १६; ४, १८; -तु: ऐ. १, २५; शां. १८, १०; २५, ९; श. २, ६, १, २३<sup>३</sup>; ४, २-७; ४, ४, १९; १०, २, ३, ८; ९; १०; १२-१४; ३, ४,

२<sup>३</sup>; ४, २, ६; ११, ५, ७, १; का. १, ६, १, १५; ४, ३-८; तै. १, ५, ६, ४<sup>३</sup>; ६, ९, १०; तां. २, ११, २; १६, ४, १३<sup>३</sup>; १७, १३, ६; ११; १४; जैल. १, ६, ३, ६; २, २, ४, ४<sup>३</sup>; ३, १, २, २; ५; ९; सा. ३, ९, १; गो. १, ५, २४<sup>३</sup>; -तु: -तु: शां. २१, ५<sup>३</sup>; -तुर्णाम् शां. २१, ५; २९, ३; श. ११, ५, २, ७; १२, २, २, १२; सा. १, ५, १५; गो. १, १, २७; ५, १; -तुभिः ऐ. ३, ४३; ४, २४<sup>३</sup>; शां. ६, ६; ७, १०; श. ३, ९, २, १७; ६, ३, १, ४३<sup>३</sup>; ४४; ८, २, ७; ७, १, १, ३; २, १७; ८, ३, ४, ८<sup>३</sup>; १०<sup>३</sup>; ९, २, ३, ४७; ११, १, ६, २७; ५, २, ८; ५, १२; ७, १; १२, १, १, ४; ६; ८; ९; २, २, १०<sup>३</sup>; १३, २, ७, ६; ८, ५; ४, १, ५<sup>३</sup>; तै. १, ५, १२, ३<sup>३</sup>; तां. ४, १, १३; ४, ११; सा. २, ५, ६; ३, ६, १३; ष. ५, १०; गो. १, ४, २३; -तुभिः -तुभिः शां. ३०, ३; गो. २, २, ११; -तुभ्यः तै. २, ५, ३, ३; ३, ७, ५, ८; -तुर्षु श. ११, ५, २, ८; तै. ३, ८, ९, ३<sup>३</sup>; तां. १७, १३, ७; १२; १५; सा. ३, ३, ५; गो. १, २, २४<sup>३</sup>; ३, १<sup>३</sup>; -तुर्षु -तुर्षु श. १०, १, ५, ५; तै. १, ५, ६, ७<sup>३</sup>; -त्वारः ऐ. २, २९; ३, ५०; ४, १५; ऐआ. ३, २, ३; शां. ३, ९; १३, ९; २५, १०; २९, १; शांआ. ८, ३; श. १, ५, ४, १०<sup>३</sup>; १५; ३, ३, ४, २६<sup>३</sup>; ५, ४, १; ५, ४, ३, १७; ५, ४, ९; ६, १, १, ६<sup>३</sup>; ७, १, २८; ७, २, २, १९; ८, ३, ४, ८; १०; ५, ४, ७; ६, १, ११; १०, २, २, ५<sup>३</sup>; ३, ४, ४<sup>३</sup>; ११, ६, २७; ३३; २, ६, ९; ४, १, ११; ५, ५, १३; ६, ९; ८, २, १;

† =अनीनशक् अ. १२, २, १४; इति पाठः। मुपा. तु 'अचीचत्तम्' इति। उपरि मुद्रापितः Mw. पाठः। ‡ 'चतुर्षु' इति मुपा.। || 'चतुर्षु-चतुर्षु' इति मुपा.। व्याख्यायां भा. चतुर्षु इत्येव पठति। तै. शास्त्रीयः पाठोऽवगन्तव्यः। गत-टि. अपि. द्व.

१२, २, २, १२; ३, १, ३; १३, ४, १, ६; १४, ८, ९, १; तै. १, १, ६, ६; ५, ११, १; २, ३, ६, २; ३, १, २, ९; ३, ८, ७; ८, २, २; ५, १; तां. ४, १, १४; १०, ३, ४; १५, १, १०; १७, १, ९; २१, ९, २; २२, १६, १; २३, १, १; २४, ६, १; ८, १; ९, १; १२, ७; १६, १; २०, १; २५, २, १; जै. १५५; जैड. १, २, १, ७; ६, ३, ५; २, २, ३, ५; ४, ४; आ. २, ४, १०; प. ४, ७; मं. २, १, १०; जैआ. २, १४, १०; गो. १, २, १६; ३, १०; १६; ४, २४; ५, १; २, ३, ७; -त्वारि ऐ. ३, १८; ऐआ. १, १, २; शा. ३, ३; १६, ३; ११; १८, ४; २१, ४; २६, ९; २७, ३; ३०, १०; शांआ. १, २; श. १, ४, १२; २, १, २, २; ४, १, ३, १७; २, ५, २१; ६, २, १, २३; २, ९; ३, १, ११; ७, १, २८; १२, २, २, २०; १३, १, ७, ४; ४, १, ६; ५, २, १; ४, २७; ८, २, ३, १४; ३, ४, ४; ५; ४, ३, १०; ११; १५; १६; ९, ३, १, १७; १०, २, ३, ५; ३, ४, २; ४, ४, २, २४; ३, १९; का. १, १, २, १; २, १, ३, १६; तै. १, ३, ६, ५; ५, ३, ४; १२, ३; २, ६, २; ७, २; ८, ३; ८, ८, ५; ३, २, ७, ४; ३, ८, ३; ७, ७, ११; ८, २, २; १०, २; तैआ. १, २४, १; १०, १०, २; तां. ७, २, ३; ४, २; १६, ५, २०; १८, ३, २; १९, ६, १; २२, ९, १; जै. ८९; १६९; जैड. १, १, ७, ३; ११, १, ११; २, २; १३, १, १; ३, ६, ४, ९; आ. १, १०७; २४५; २५८; ३४४; ३४५; ३८३; ३८४; ३९२; ४२९; ४३९; ४७३; ४७५; ५१३; ५४०; ५५१; ५७९; ५७३; ५७४; ५७५; ५८३; २, ५, १; जैआ १,

१०७; २२८; २४५; २५८; ३४४; ३८३; ३८४; ३९२; ४०२; ४३०; ४७३; ४७५; ५१३; ५३२; ५४६; ५४७; ५७५; ५७९; ५८३; २, २, ७; ३, ३; प. २, १; २; सा. १, ४, १०; २, १, ६; ४, ९; ३, ७, ७; ९, ५; मं. १, २, ९; गो. १, २, १६; ४, २४; २, २, ६; -त्वारि-त्वारि शां. १६, ११; २९, ८; श. ८, ६, २, ३.  
 चतुर → चतुः -र, -श, -व, -स्.  
 चतुर्त्वा- -तुः, -तुम्तैआ. १, ८, ४; -तुम्प  
 चतुःशत- -तम् शांआ. २, १०; गो. १, ५, २३; -ताः तै. ३, ८, ५, ४; ९, ४; -ते शांआ. २, १०.  
 चतुःशफ- -फः तै. ३, ८, २, १.  
 चतुःशराव- -वः तै. ३, ८, २, २; -वम् गो. २, ४, ९.  
 चतुःशिख(ण्ड) → ण्डा- -ण्डा तै. १, २, १, २७; ३, ७, ६, ४; ५; ७, १४.  
 चतुःशृङ्ग- -ङ्गः तैआ. १०, १०, २.  
 चतुःपट्टि- -पट्टि ऐ. १, ५; -पट्टिम् ऐ. ३, ४८; तां. १८, ३, २.  
 चतुःपट्टि-तम- -मेन ऐ. १, ५.  
 चतुःपट्टय(-पट्टिअ)-क्ष(र →) रा- -रा शां. २७, २.  
 चतुःसन्धि- -न्धि ऐ. १, २५.  
 चतुःसमृद्ध- -म् शां. ८, २.  
 चतुःसामन्- -म श. १३, ५, १, २.  
 चतुःस्वक्ति- -क्तयः श. ६, १, २, २९; ७, १, १५; -क्ति श. ७, ५, १, १५; २३; १३, ८, १, ५; -क्तिइव श. ७, ५, १, २३; -क्तिः श. ६, १, २, २९; ३, ३, २६; ५, ४, ३; १४, ३, १, १७; तै. १, ६, ८, ५; तैआ. ४, ११, ४; ५, ९, ६; -क्तिम् श. २, ६, १, १०; का. १, ६, १, ७; -क्तिना श. ४, ५, ३, ६; ६, १, ४; ७, २, ४, २; १४; -क्ती श. ९, ३, ४, ४;

-क्तीनि श. ६, ७, १, १५; १३, ८, १, ५; -क्तः श. ३, ५, १, ३२.  
 चतुर(-रूअक्षि)क्ष- -क्षम् शां. ३, ५; श. १३, १, २, ९; तै. ३, ८, ४, १; -क्षस्य तै. ३, ८, ४, १; -क्षी तैआ. ६, ३, १.  
 चतुर(-रूअ)-क्षर, रा- -रः श. ५, १, ५, १४; ११, १, ६, १३; १२, ३, २, १; -रम् ऐ. ३, १२; शां. १५, ५; श. ८, ३, २, ११; १२, ३, ३, ३; तै. २, १, ५, ७; गो. १, ३, १०; २, ३, १०; -रा ऐ. ३, २५; श. ६, ३, १, ४३; -राणि ऐ. ३, २५; ऐआ. २, ३, ६; शांआ. २, १०; श. ४, ३, २, ७; तां. ८, ४, १; जै. ८१; १०२; -रेण ऐ. ५, ३; तां. ७, ७, ४; १२, १३, २९; जै. ७४.  
 चतुरक्षर-गिधन- -म् तां. ५, ४, ८.  
 चतुरक्षर-वृद्धान्त- -न्तैः आ. १.  
 चतुरक्षरशाः(-र+शस्) ऐ. ६, २.  
 चतुर(-रूअ)-ङ्ग- -ङ्गः श. १२, ३, २, ३; गो. १, ५, ५.  
 चतुर(-रूअ)-ङ्गल- -लम् श. १०, २, १, ४; ५; ७; तै. ३, २, ९, ११; सा. २, ६, ११; -लत् जैड. ३, ६, ५, ६; -ले तै. ३, २, ९, ११; -लेन ऐआ. ५, १, ३.  
 चतुरङ्गल-शस् (: ) सा. ३, ४, ७.  
 चतुर(-रूअ)-नुगान- -म् आ. २, १४, १४; जैआ. २, २३, १०.  
 चतुर(-रूअ)-रत्नि- -रत्निः शां. १०, १; श. ११, ७, ४, १; -त्तिम् श. ११, ७, ४, १.  
 चतुरवत्त(-रूअव/दो)- -म् श. १, ७, २, ७; ८.  
 चतुरवत्तिन्- -त्ती ऐ. २, १४.  
 चतुर(-रूअ)-थि- -थिः तै. १, ३, ७, २.

†=चतुर्थवाचकस्य चतुरशब्दस्य पूर्णार्थे ङट उकारः धुगागमाभावश्चेति भा. ।

चतुर(-रडअहन)ह-हः श. १२,२,  
२,१२; गो. १,५,१; -हम् श. ३,४,  
४,२५; २७; -हे तां. ५,९,१२.  
चतुरा(-रडआ)-वृव-वृशां. २४,१.  
चतुरा(-रडआ)-हाव-वानि शां.  
१६,११; २८,१०; ३०, १०; ११;  
गो. २,५,१०.

चतुर(-रडउ)-चर-रः श. १३,५,१,  
१; -चगि शां. ११,६; १५, ५;  
शांसा. २,६; श. ९, ३,१, २,३;  
१०,१,२,९; ३,१,१; ९,५,४,५;  
१२, २,२,१७; तै. १, ५, ९,८;  
१२,१; तां. ४, ४,६; १०, २,४;  
जै. १२८; प. ३, १; -रेण श.  
१२,३,१,५; ७; -रैः ऐ. ८, ६;  
ऐसा. ५, १,४; तैसा. १, ९, ६;  
तां. ४,४,५.

चतुर(-रडउ)-दय-यः शां.  
२४,१.

चतुर्भ्रु-चः तां. १३, १,११; ७,  
११; प. ३, ७; -चम् ऐ. ३,  
११; श. १३, ५,१,११; -चान्  
गो. १,१,५,८; -चैन प. ३,७.

चतुरौ(-रडओ)-दुम्बर-रः श. १४,  
९,३,२१.

चतुर्युग-म् श. ३,३,२,९.

चतुर्युहीत,ता-तम् ऐ. ७,२१; ऐसा.  
५,१,१; शां. ६,१२; श. ३,२,  
४,१५; ५,३,१०; १३; १४; ६,४,  
३; ९,३,११; १५; ३२; ४, ४,२,  
४; ६; ७; ५,१२; १४; ५,१,१६; ५,  
३,१,११; ४,४; ४,४, २२; ११,  
५, ८,६; १२,४,४,६; तै. १,४,  
४, ३; तैसा. ५, २, १; २; जै.  
१२७; प. २, ९; -ताः ऐ. ८,  
१०; ११; -तानि श. ३, ४, १,  
१८; -ते श. ३, ६, ३,६; -तेन  
तै. २,३,२,१; २; तैसा. ५, २,१.

चतुर्जाल-म् तैसा. २,१९,१.

चतुर्णि(-रडनि)-घन-म् तां. १२,

९,८; १८.

चतुर्थ-र्थः ऐ. ४, १५; शां. १२,  
८; १८, २; श. ४, ६,१,४; ५,१,  
४,११; २,४, १३; ११, १,२,८;  
२,६,४; ७,१०; ३,३,३; तै. १,  
७, ९,१; ६; तां. २४, २०, १;  
२५,१,१; २,१; जैड. १, ११,  
१,१; २; ५; ९; १०; २,१; १३,  
१,४; जैसा. १, ४७५; २,२, ४;  
सा. १, १, ८; १४; गो. २,  
२,१०; -र्थम् ऐ. ४,१६; ५,३;  
४; ६,२४; ७,१५; ऐसा. ३, २,  
१; शां. ६,५; १८,११; २१,२;  
२२, ६; ७; ८; ९; २६,१२; १६;  
२९,५; शांसा. २,१; ८,१; ९,८; श.  
१,२,१,१२; ४,११-१४; २१;  
३,१,४,२; ५,१,३,२; ७,१,२,१४;  
२,५,१४; ५,९,२; ६,३,३; ५,१,  
४,११; २,४, १३; ४,४, १२; ६,  
३,१,११; ५,२, २२; ११,२,७,  
११; १२,२,४,५; १३, ६,१,१०;  
११; ७,१,६; १४,८,१५,४; का. २,  
१,४,१०; २,२,७; ८; १२; तै.  
१,१, ९,२; १०,३; ८, ६,४; २,  
१,२,४; ३,४, २; ३; ११,४; ३,  
२,४,६; ९,६; १०, ११,३; तैसा.  
२,१९,१; ५,२,८; ४, १२; १३;  
तां. १२,७, ६; ८, २; ८; ९, ९;  
१०,१; १२,८; २१,१, ३; ९,८;  
९; आ. १,२,३७; जैसा. २,९,१;  
सा. १,७,९; गो. १,२,२०; -र्थस्य  
ऐ. ५,३; ४; ५; शां. १९,१०;  
२१,२; २२,८; ९; तां. १०, ६,  
४; ७,१; ८,१; ९,१; १०,१; ११,१;  
१२, ५,११; २५; ७,१; २१,९,  
१२; १५; १६; १०,४; -र्याः तै.  
३, ११, २,१; -र्यानि ऐसा. १,  
३,४; -र्थे ऐ. ४,१; ५,४; ५; ६,  
१९; शां. ३,४; १७, ४; २१,१;  
२२,६; ७; ९; २५, ११; २९,५;

३०,३; श. १, ५,३, १६; १७;  
१८; ४,१५; ८,३,६; २,५,२,४;  
३,१; ४,५,९, २; ११, २,६,४;  
१३, ४,३,८; का. १, ५,१, ३;  
तै. १,२,२,३; ८,१,१; २,७,११,२;  
तैसा. ५, १२,१; सा. १, ४,५,५,  
११; ६, १; ३,७,३; तां. १०, ७,  
२; १२,१०,३; २१,९, १०; १४;  
जैड. ४, ६,३, ६; गो. १, ३,९;  
२,६,१; -र्थे-र्थे श. २, ५, २,  
२०; ४१; ३,८,१, ४; का. १,५,  
१,२७; ३६; -र्थेन शां. २१, २;  
२२,९; शांसा. २, १; श. १,६,  
१,१०; १३; ६,३,१, ४०; ५,२,  
६; तां. १०, १२,१; सा. ३,२,  
५; ५,७; -र्थेणु तै. ३,११,२,१.

चतुर्थी-र्यां तां. १६,५,५; १७;  
श. १,७,२,७; ६, २,३,८; १०;  
८, ४,१,३; २, १५; १६; ५,१,  
१२; २, ७-१०; ७, ४, १५;  
२१; ९,५,१, ३६; १०, १,१,७;  
५,३; २,५, १२; ४, ३,१७; ५,३;  
११, २,७,६; प. २, २; ३, ७;  
-र्याः जै. ७१; -र्याभ्यः शां. ४,  
१४; -र्याभ्याम् जै. १६२; -र्याम्  
शां. ७,४; श. ३,१,४,१५; ६,  
२,३,७; ८, ४,१,१; २; ५, १,१;  
६,३,१; ७,४, १५; १०, १,३,६;  
४, ५; तै. १,६, २,६; ३, १२,  
२,९; ४, ७; तैसा. ७, ५, १; प.  
२,१; गो. १,१, २७; २,६,१५;  
-र्याः श. ८,५,३,५; -र्यां श.  
४,५,३,६; ६, १,४; ८,४,१, ३;  
११,१,२,८; १३,५,४,१४; २३;  
६, १, ३; -र्याः प. २, २;  
-र्याम् श. १, ४,३, १४; -र्यां  
श. ८,६,३,१.

चतुर्थ-काल-पान-भक्त-क्तः  
तैसा. १,३,२,१.  
चतुर्थ-मन्द्रातिस्वार्य-र्याः सं. २.

चतुर्थ-स्वर- -राः सं. २.  
 चतुर्थो(-श्चड-)-ज्ञान-तम- -मान् सं. ३.  
 चतुर्दशन्- -श एआ. ५, २, ४; शां. २९, १; श. ८, ४, ४, ९; २, १, १, १६; ३, ४, ७; १०, २, ३, ७; ११<sup>३</sup>; ४, ३, १६; १२, २, ४, १०; १३, ५, ४, ९; तै. ३, ९, ११, २; तां. ३, ९, २; २३, ५, ४; २४, १९, १; गो. १, ५, ३; ५; २, ६, १२; -शभ्यः तां. ३, ९, १; ११, १.  
 चतुर्दशानां- -शसु श. ९, ३, २, ८.  
 चतुर्दश(-च+डट्)- -शः ९, १, १, १६; -शाः तै. ३, ११, २, २; -शान् गो. १, १, ५; -शेषु तै. ३, ११, २, २.  
 चतुर्दशी- -शी तां. २३, ३, ३.  
 चतुर्दश-धा श. १०, ४, २, १२.  
 चतुर्दशा(-शडअ)-क्षर- -म् तां. १२, १३, २९; जै. ७४.  
 चतुर्दश- -म् गो. १, २, १६.  
 चतुर्धा(-र+धा) श. १, २, ४, १<sup>३</sup>; ८, १, ४०<sup>३</sup>; ३, ४, २, १<sup>३</sup>; ६, ३, ५; ७, ५, २, ६२<sup>३</sup>; ११, ३, ३, ३; का. २, २, २, १<sup>३</sup>; तै. १, ६, ६, १; २; २, ३, १, १; ३, ३, ८, ६; ७; तैआ. २, १८, १; ७, ५, ३; तां. ६, ५, १३; २२, ९, ४; जै. ११६<sup>३</sup>; जैड. १, १५, १, ५; ४, ११, २, १; प. २, २<sup>३</sup>; गो. १, २, ३; ५; ५, २४.  
 चतुर्धा-विहित- -त्तः श. १, २, ३, १; -तम् श. २, ३, १, १७; ४, ३, ५, २२; का. १, ३, १, १०; तै. १, ५, ९, ५; ६.  
 चतुर्नचति- -तिः गो. १, ५, २३.  
 चतुर्निघ(न→)ना- -म् श. १२, ८, ३, २६.  
 चतुर्बिल- -म् तै. ३, ७, ४, १६.  
 चतुर्भाग- -गः जैड. १, १, ७, ५; -गम् श. ३, ६, ३, ५<sup>३</sup>; -गेण

श. ३, ६, ३, ५.  
 चतुर्मात्र- -म् गो. १, १, १६.  
 चतुर्थ्युज्- -ग् जै. १३४; -जम् श. ५, ४, ३, ६.  
 चतुर्लोक- -म् गो. १, २, १६.  
 चतुर्वर्ग- -गेण सा. १, ३, ८; १०; ४, ३; ८; १३.  
 चतुर्बाहिन्- -हिणा तां. १६, १३, १२.  
 चतुर्विंशति- -तिः ऐ. १, २३<sup>३</sup>; ३, ३९<sup>३</sup>; ४, १२; १६<sup>३</sup>; ८, ४; शां. ९, ६<sup>३</sup>; १२, ३; १९, ८; शांआ. १, १; २, ५; ११<sup>३</sup>; श. २, २, १, १७; २, ५; ३, ४, ४, २०<sup>३</sup>; ४, १, १, १५; २, ४, २०; २१; ६, १, १२<sup>३</sup>; ५, ४, ५, २१<sup>३</sup>; ६, २, १, २१; २२; २३; २, ३१; ८, ३, ३, ११; ४, १, १८-२४; १०, २, ५, ५<sup>३</sup>; ६, १; ४, ३, १९; ५, ४, ८; १२, ३, २, २; का. १, २, १, ११; २, ४; तैआ. २, ८, १; ५, ६, २<sup>३</sup>; ११, ३; तां. ४, १, १३; २, १२<sup>३</sup>; ४, ११; ६, ३, ४<sup>३</sup>; १०, ३, ३<sup>३</sup>; १४, १, ११<sup>३</sup>; १५, १, १०; ७, २; १५, १, १०; ७, २; १६, ७, ५; २३, २०, ४; २१, ३; जै. १३७; जैड. १, ४, ३, २; ३, ७, १, ९; ४, २, १, २; प. ३, १<sup>३</sup>; गो. १, ५, ५; -तिम् शांआ. २, १०; श. २, २, २, ५; ४, १, १, १५; ६, १, १३; १०, २, ३, ४; ४, २, १७; १८; १३, ५, ३, ११; का. १, २, २, ४; तैआ. २, ८, १; -त्या श. १०, २, १, ३; ४, २, १८; तां. ४, ४, ११; -त्याम् श. १३, ५, १, १.  
 चतुर्विंशति-गव- -म् श. ७, २, २, ६.  
 चतुर्विंशति-प्रक(म→)मा- -म् श. १०, २, ३, १०.  
 चतुर्विंशति-मान- -नम् तां. १८, ३, २; -नानि तां. १८, ३, २<sup>३</sup>; -ने तां. १८, ३, २.

चतुर्विंशति-योनि- -म् गो. १, १, ३१.  
 चतुर्विंशति-रात्र- -म् जै. १६४.  
 चतुर्विंशति-विक्र(म→)मा- -मा श. ३, ५, १, १०<sup>३</sup>.  
 चतुर्विंशति-विध- -म् शां. १६, ७.  
 चतुर्विंशत्य(-तिडअ)-क्षर, रा- -रम् जैड. ३, ७, १, ९; -रा ऐ. ३, ३९; शां. १२, ३; श. २, २, १, १७; ३, ५, १, १०; ४, २, ४, २०; २१; ६, २, १, २२; १०, २, १, ३; का. १, २, १, ११; तां ४, २, ५; १०, ५, ४; १६, १४, ४; १९, ५, ८; ८, २; ११, ६; २०, ११, ९; २१, ९, ४; २२, ७, ६; जै. ९०; जैड १, ४, ३, २; ४, २, १, २; -रायै जै. ८९, -रासु तां ४, २, १९.  
 चतुर्विंशत्य(-तिडअ)-धेमास- -सः ऐ. ३, ३९; ८, ४; श. ६, २, १, २१; १०, ४, २, १८; तै. १, २, ६, २; जै. १३७; १६७; जैड. ३, ७, १, ९.  
 चतुर्विंशत्य(-तिडअहन्)ह- -हे श. ११, ५, ४, ८.  
 चतुर्विंशत्सम्मित- -म् जैआ. २, ५, १०.  
 चतुर्विंश(-ति+डट्)- -शाः ऐ. १२; १७<sup>३</sup>; शां. ६, १५<sup>३</sup>; १९, ८; २६, ७; २७, ३; शांआ. १, १; श. ६, २, १, २३; ८, ४, १, १८<sup>३</sup>; २, ७; १२, ३, २, २; तां. ४, २, ६; १०, ५; १४, १, १४; ६, ११; १५, ७, ८; १०, ६; ११, १६; १९, ५, ८; ११, २; ६; १८, ३; २०, १४, १; २१, ९, १; १०, ३; २४, १४, १; जै. १५३; गो. १, ५, ५; २, १, २६; -शम् ऐ. ४, १२<sup>३</sup>; १४; शां. १९, ८<sup>३</sup>; श. १२, १, २, २; ३, ९; ४, १; २, १, २; ३, २; ५; ११; ३, १, ३; तां. ४, २, ४; ६; १०, ५; ६; १०, ५, ४; २०, ११, २, ९; २१,

† स्वरस्तु विमृश्यः । ‡ मुपा. विसर्गरहितः? । कृत्वसुजित्यनेन समस्तो वा द्र. । √कृत्वस् टि. द्र. ।

७,१;८,१; १०,१; २२, ७,१;६;  
 २४,१४,२;३;१८,१;२०,१;२५,  
 १,१; २,१; जै. १५३; घ. ३;  
 १२; गो. १, ४, ९; १०; १४-  
 १७; २२; ५, २; ३; -शस्य ऐ.  
 ४,१२; तां. ३,८,३;४,२,७;१९;  
 -शाः श. १३,५,४,१०;२०; तै.  
 ३,११, २,३; तां. २१, ६,१; ९,  
 १; ४;१०, ४; -शात् ऐआ. ५,  
 १,१; -शानि ऐ.४,१२; -शाय  
 श. १२,२,३,११; गो. १,४,२२;  
 -शे ऐ. ५,२९;६,१८;२३; शां.  
 २९,८; ३०, १० वा. १२, १,३,  
 २३; तै. २,७, १८,२; गो. १,४,  
 १३; २,५,१५; ६,५; -शेन शां.  
 १९,३; वा. ८,४,२,७;१२,२,३,  
 १०; गो. १, ४, २१; -शेषु तै.  
 ३,११,२, ३; -शौ शांआ. २,५;  
 श. ९, ३,३,१९; तां. १६, १४,  
 ३; १९,८,२.  
 चतुर्विंशत्त्व-म् ऐ. ४,१२.  
 चतुर्विंश-महावत्-त्वे श. १२,  
 २,२,१९.  
 चतुर्विंशै(-शस्य)-कविंश- -शौ  
 तां. १६,१०,५.  
 चतुर्विंश- -घः श. ७, १,१, १८;  
 -घस्य गो. १, ५,२४; -घाः श.  
 १०,२,६,१४; -घैः गो. २,२,५.  
 चतुर्विंश-म् गो. १, २,१६.  
 चतुर्विंश-म् मं. २,७,२.  
 चतुर्विंश(-रु/हे)- -जः तै.२,३,११,  
 ४; -तम् तै. २,३,११,४.  
 चतुर्विंश(-रु/हु)- -ता तै. २, २,  
 ३,३;५,८,२; ३,१,१; ३; ६,४;  
 ११,४; तैआ. ३,७,२; तां. २५,  
 ४,२; -तारः ऐ. ५,२३; तै. २,  
 २,१,४; ६,३; ३,१,१; ३;५,१;  
 ५;११,४;३,१२,५,१;११; तैआ.  
 ३,११,२; -तारम् तै. २, २, २,  
 १;३,५; ४,१;८,३;११,१;२;३;

७,२; १०, २;४; ३, १२, ५,५;  
 तैआ. ३, ११,२; तां. ४, ९,१३;  
 -तुः तै. २, २, ११, २; ६;  
 -तुभिः तै. २,२,८,१;४;-तुभ्यः  
 तै. २, ३, ५, ५; ३, १२, ५,१;  
 -तुषु ऐ. ५,२,५; -तुणाम् तै. २,  
 २,११,६; ३,१, १;२;५,५;६;  
 ३, १२,५,१;२; तैआ. ३, ११,  
 ३; -तुन् ऐ. ५, २३; श. ४,  
 ६,९,१८; तै. २, २,६,३; ८,३;  
 ३,५,५; ७, १; ३, १२, ५,१०;  
 -त्रा तै. २, २,३, ५; ४, २; ८,  
 २;४.  
 चतुर्विंशत्त्व-म् तै. २, ३, १,  
 १; ३,१२,५,१;२.  
 चतुर्विंश-म् गो. १, २,१६.  
 चतुर्विंश(-रुच)-क- -कः जै. १६८;  
 -कम् जै. १६८; -क्रेग जै.१६८.  
 चतुर्विंशत्त्व-त्वं शां. १६, ७;  
 २५,७;८; २७,३; तां. २५,१०,  
 १६; -जम् शां. ३०, १०; जैउ.  
 ४,२,१,५.  
 चतुर्विंशत्त्वार्शिक(र→)रा- -रा  
 शां. १६,७; श.८,५,१,११; जैउ.  
 ४,२,१,५.  
 चतुर्विंशत्त्व(-रुच)-श्चत्वारिंश- -शः शां.  
 २६,७; श. ८, ४,२, ११; ५,१,  
 ११; तां. १४, ७,१०; १२, १०;  
 जै. १५३; -शम् श. १०, ४,  
 २,७; तां. २१,८,१;२५,१,१;२,  
 १; जै. १५३; -शस्य तां. ३,  
 ९,३; ४; -शाः श. १३, ५, ४,  
 १०;२०; तां. २१, ६, १; -शेन  
 श. ८,४,२,११;५,१,११.  
 चतुर्विंशत्त्व-लः तां. २१, १०,  
 २३.  
 चतुर्विंशत्त्वः(ः) तै. २,३, ६,१.  
 चतुर्विंश- -यम् शां. २, १; ३,२,७;  
 १९,४; २८, ७; शांआ. १, २;  
 तैआ. १,२,१; -याः ऐ. ३, ४३;

शां. १६, ३; ११; २६,९; २८,  
 १०; २९, ८; ३०, १०; ११;  
 गो. २, ५, १०; -यानि ऐ. ८,  
 १६.  
 चतुर्विंश- -यीः श. १३,१, १,४;  
 -य्यः तै. ३,८, २,१; तैआ. १,  
 २४,१.  
 चतुर्विंश- -मः, -मस्य तै. १, ५,  
 ११,१.  
 चतुर्विंश- -मः ऐ. ३, ४३; शां.  
 ११,६;१४,५; १६,७; वा. ८,४,  
 १,२,६; २,१०; १३, ३,१, ४;  
 ३, १; तां. ६, ३, १६; १९,  
 ५,१; २१, ४,१;४;६; १२, ७;  
 २२,१५, ८; १८, १; ६; -मस्य  
 श. ११, ५,२, ९; -मेन.वा. ८,  
 ४,२,१०; १३, ३,१,४;२,१; तै.  
 ३, ९,९, १; तां. २१, ४,४; जै.  
 ९०.  
 चतुर्विंश-म् तै. १,५,११,१.  
 चतुर्विंशत्त्व-त्वं श. ६,२,२,३७.  
 चतुर्विंश- -थः का. १, ६, २, ४;  
 -थम् श.२,६,२,७; -थे श. २,  
 ६,२,७; का. १, ६,२,४; तै. १,  
 ६,१०,३; सा. २,६,१२; १४;३,  
 ६,१२.  
 चतुर्विंशत्त्व(-गाद)- -द्या ऐ. १,  
 १७; तै. ३,२,७,६; -द्वा श. ९,  
 ३,१,१७;११,२,२,२; तां. १२,  
 ९,९ -द्वाः ऐ. ५,५; जै. १६९.  
 चतुर्विंशत्त्व(-प्पद्)- -प्पदः शां.  
 ८, १; श. १४, ५,५, १८; तै.  
 १,२,१, २५;४,१,५;२,१,३,९;  
 ३,३,११,२;९,१२,३; तां. ७,७,  
 ४; जै.१९;५०; -प्पदाम् श. ७,  
 ५,२, ३५; -तां. २०, १४, ६;  
 -प्पदे श. १, ९,१, २८; ६,६,  
 ४,७;७,२,४; ९, २,३, २५; तै.  
 १,१,७,१;८,५; २,१,२३; २,६,  
 १६,१;३,१,३,५,११,१;७,८,

२; ११, ४, १; तैआ. १, ९, ७; ४, ४२, ५; तां. ६, ९, ७; मं. १, २, १७; १८; २, ६, १; -प्पात् ऐ. ८, २०; श. १, ९, १, २८; ८, २, ३, ६; ४, २, ७; ११, २, ५, २; तै. ३, ३, १०, ३; ७, ५, ९; जै. १६१; जैज. १, ११, १, १; २, १; गो. १, २, ९; २४; ३, १; ५, २५; २, २, ५; -प्पात्सु ऐ. २, १८; ३, ३१; ५, ३; १७; १९; २१; ६, २; ऐआ. १, १, २; ५, १; जै. १००; -प्पादः तै. २, १, ३, ५; ३, २, ७, ६; ३, ५, ३; ४; १२, ६, ४; तैआ. ५, २, १; जै. १५५; गो. २, १, ४; ३, १६; ४, १८; ५, १०; -प्पादम् तै. २, १, ३, ९; १, २, ३; -प्पाद्भिः तै. ३, ७, २, ५; जै. १५२.

चतुष्पदी- ङी ऐ. २, ३८; श. १, ८, १, २४; १४, ८, १५, १०; तै. २, ४, ६, ११; ३, ३, ५, ४; तैआ. १, ९, ४; जै. ८९; -दीम् श. ४, ५, २, १२.

चतुष्पाद- ङाः ऐ. २, १८; ३, ३१; ५, ३; १७; १९; २१; ६, २; ऐआ. १, १, २; ५, १; शां. १६, ३; ११; २६, ९; २८, १०; २९, ८; ३०, १०; ११; श. ३, ७, ३, २; ६, ८, २, ७; ७, १, १, ३९; ८, ३, २, ९; १०; ४, ८; १०; ११, २, २, २; तां. ३, ८, ३; ४, ४, ११; ९, ४, ८; १०, ३, १३; १६, १६, ५; १९, ५, ३; २१, १२, ७; २२, १५, ८; २३, २८, ५; जै. ८९; -द्दे प. ५, १२; -द्देः श. ८, ३, ४, ८; १०.

चतुष्पर्व- ङाः ऐआ. १, २, २.

चतुष्पर्वन्- ङाः गो. २, ३, १६; ४, १८.

चतुष्पुत्र- ङः जैज. २, २, ३, ५.

चतुस्तना- ङा श. ६, ५, २, १८;

तै. ३, ३, ५, ५.

चतुस्तोम- ङः, -मम् ऐ. ३, ४३.

चतुस्त्रिंशत्- ङः श. ४, ५, ७, १; २; ५; ५, १, २, १३; ३, ४, २३; ७, १, २, २२; १०, ५, ४, ८; १२, २, २, ७; १३, ५, १, १८; तां. २४, ५, ३; -तम् श. ४, ५, ७, ५; १२, ६, १, ३७.

चतुस्त्रिंशदक्षर, रा- ङम् शां. १७, १; -राः शां. १७, १; तां. १२, १३, २४.

चतुस्त्रिंश(त्+ङट्)- ङाः ऐ. ४, १८; श. ४, ५, ७, २; ५, १, २, १३; ३, ४, २३; ८, ४, १, २३; १२, २, २, ७; ६, १, ३७; तै. १, ८, ७, १; २, ७, १, ३; ४; तां. ४, ५, १०; १०, १, १६; १२, १३, २४; १७, ११, ३; २२, ७, १; ५; २४, ४, ३; जै. १३९; -शाः ऐ. ४, १८; तां. ४, ५, १०; -शो श. १२, २, १, ७.

चतुस्त्रिंश-पचमान- ङः तै. १, ८, ७, १.

चत्(र-र-रा)-राङ्- ङः तै. ३, १०, १०, ४; -ङम् जै. १५४; -ङस्य तां. १२, ९, ८; १८; -त्रेण सा. २, ५, ६.

चत्वारिंशत्- ङः शां. १७, ३; १८, ३; २७, ३; शांआ. ८, २; श. ८, ५, २, १७; १०, ४, ३, १८; तां. २४, ९, २; ३; १०, २; गो. १, ५, ५; -तम् शां. ३०, १०.

चत्वारिंशच्छत- ङानि ऐआ. ३, २, २.

चत्वारिंशत्प(द्→)दा- ङम् श. ७, ३, १, २७.

चत्वारिंशदक्ष(र→)रा- ङा शां. १७, ३; श. १३, ६, १, २.

चत्वारिंशदिष्टक- ङान् श. १०, ४, २, १५.

चत्वारिंशद्वाङ्- ङः श. १३, ६, १, २.

चत्वारिंश- ङम् तां. २५, १, १; २, १; -शो श. १०, २, १, ६; -शेषु श. १०, २, ६, ८.

चन् ऐ. १, ६; ७; २, ३४; ४०; ४१; ३, १७; २३; ४४; ४९; ६, १५; १८; ७, २०; २१; ऐआ. २, १, ६; ३, ८; ३, १, ३; ५, २, ४; शां. २, १; ७; ९; ६, २-८; शांआ. १, ८; ५, १; २; ३; ७; ८; ६, १९; ७, २३; १२, ६; १३, १; श. १, २, १, २२; ४, २, १९; ४, ५; ५, ९; ५, ३, २५; ६, ३, १३; ७, ३, ४; १३; ४, १५; ८, ३, २४; का. १, १, १, ३; १०; २, २, ९; १२; ३, २३; ३, ३, ६; ४, १, २२; २६; २७; २, ९; तै. १, ३, ९, २; ५, ५, १; २, २, ८, १; १०, ४; ५, ५, ५; ३, ७, ६, १७; २४; ९, १३, २; तैआ. ६, ९, २; ८, ९, १; १०, १, २; ३; ६२, १; जै. ३८; ४७; ५३; ८९; ९१; ९५; ९९; ११७; १३९; १५५; जैज. १, २, १, १४; ४, १, १; २; ६, १, ८; ९, ३, ५; १०, १, १०; २, ३; १४, ४, ५; ६; १६, ३, ८; २, ४, ३, १; सा. २, ८, १; ष. १, ५, गो. १, १, ९; १५; २६; २, २; ९; ३, १३; १५; २२; २, १, २; ३, २०.

चनसू(चन्)- ङः श. ४, ४, १, ६.

चनोघ्रा- ङाः श. ४, ४, १, ६.

चनोहित- ङः तां. ११, ५, १.

चनसि, चनसयन्ति गो. १, ३, १९; २, २, २३.

चनसित-व(त्→)ती- ङम् गो. २, २, २३.

चन्द्रन(चन्द्र)- ङेन सा. ३, ९, ३.

चन्द्र, न्द्रा- ङः ङ्द्रमं. १, ४, ३; ६, १२; -ङ्द्रः शां. ३, ५; ६; ४, २; ३; श. ६, २, २, १६; १७; १४, ३, २, ११; ४, १, १७; ३, २०; ५, ५, ७; ६, १, ७;

† 'चतुष्पद्' इति मुपा. । ‡ 'चतुष्पदाः' इति मुपा. । § 'चतुष्पदाः' इति अज. मुपा. ।



तैआ. ४,१,१; जैड. १, २,१,७;  
 ४,१२,१, १३; १४; प. ४, ६;  
 -न्द्रम् श. ३, २,४,१४; ३,३,  
 ४;६;७,३,१,२२; १०, ३,३,८;  
 १४,६,२,१३; ९,१,१९; तै. १,  
 २,१,४; ७,६, ३; २, २, १०,३;  
 ७,१३,३; ३,१२,७,५; गो. १,५,  
 २४; -न्द्रस्य श. १४, ५,५, ७;  
 -न्द्रा श. ३,३,१,२; तै. २, ८,  
 ९,१;२; -न्द्रा: श. ७,३,१,२०;  
 तै. १,७,६, ३; तां. १५, ३,१;  
 २; -न्द्राणि श. ३, ३, ३, ७;  
 -न्द्रात् श. ११,८,४,६; -न्द्राय  
 श. १४,३,२,११; सा. १,८,१३;  
 -न्द्रे श. ४, ५, ८, १०; -न्द्रे  
 श. १४, ५,१,३; ५,७,६,९, १४;  
 -न्द्रेण शां. ७,१०; श. ३,३,३,  
 ६; १४,१,१,७; ७,१,३; तै. १,७,  
 ६,३; २,६,४,६; तां. ६,६,११.  
 चन्दी-न्दी तै. २,६,८,१; ११,  
 २; ३,६,२,१.  
 चन्द्र-ज्योतिस्-ति: श. १४,  
 ७,१,३.  
 चन्द्र-तारक-कम् श. १४, ६,  
 ७,१३; -कात्, -के श. १४,६,  
 ७,१३.  
 चन्द्र-दक्षिण-गा: श. ४,३,४,  
 १६.  
 चन्द्र-लोक-का:-केषु श. १४,  
 ६,६,१.  
 चन्द्र-वत्-वता तै. २,५,४,१;  
 -वाम् तै. २,२,१०,४.  
 चन्द्र-वर्ग-गानाम् तैआ १,  
 १२,१.  
 चन्द्र-मम्-मस:ऐ. ८,२८; ऐआ.  
 २,१,५; श. ८,१,२,८; ९,४,१,  
 ९; ११,८,३, ११; १२, ४,४,७;  
 १४, ४,३,२९; तै. १, ४,१०,७;  
 ५,८,१; १०,५; २,२,१०,३; ३,  
 १,६,१; ११, १, ११; तैआ. १,

२२,४; ३,९,२; १०,६३,१; ६४,  
 १; जै. ११७; जैड. १, ११, १,  
 १०; २, २; प. ४,६; -मसम् ऐ.  
 २,४१; ७,११; ८,२८; शां. ३,  
 १; ४,४; ६,१; २१, २; २२, ९;  
 शांआ. ३,२; ४, ८; ९; १२; १०,५;  
 ११,१; श. १,६,३, १,७; १,२, ३,७;  
 ६,१,२,१०; ७,४,७; ९,१,२,३९;  
 १०, ६,२, ३; ११, ६,२,७,८,२,  
 ५; १४,८,१२,१; तै. १,४,१०,२;  
 ३,१०,२,१; तां. १७, १३, १७;  
 जै. १२४; जैड. १, १५, २, १;  
 ३,२,५,१०; ३,४,६; ९; ५,८,९;  
 १०; १४; ९, २; गो. १, १, १२;  
 २०; ३९; ५, १९; -मसा श. १०,६,  
 २,९; ११; ११,४,४,५; तै. २,८,  
 ९,१; तैआ. ७, ५,२; -मसि ऐ.  
 ४, २७; ऐआ. ३, २,३; शांआ.  
 ४,८; ६,२; ४; ८,४; श. १, २,५,  
 १८; १९; ६, ७, १, १९; १४,७,  
 १,४; ५; ६; का. २,२,२, १७; तै.  
 १,१,२,३; ३,२,९,१३; १४; ११,  
 १,१३; तैआ. ३,११,५; जै. ७;  
 जैड. १, १३,२,७; १४, २,२; ४,  
 ११,५, १३; मं. १,५, ११; १३; गो.  
 १,३,१४; -मसे श. १३,२,७,७; ७;  
 तै. ३, १,६,१; ४,१७,१; १८,१;  
 १०,७,१; तैआ. १, १२, १; ३२,  
 २; १०,२,१; ३,१; ४,१; जै. १३२;  
 -मा: ऐ. २, ४१; ७, ११; ८,  
 २८; ऐआ. २,१,५; ७; ४,१; २;  
 ३, २,४; शां. ३,१; ४,४; ६,१;  
 ७; ७,१०; १२,५; १६,५; शांआ.  
 ३,२; ४,१२; ७,६; १०,१; ५; ११,  
 २; ५; ६; श. १, ६,३, २४; ४,५;  
 १३; १५; १८; ७, २, १८; २,४,२,  
 २; ७; ४,५; ४,२,१,१; ६, ७, १२;  
 ६,१,२, ४; ३,१६; ५,१,१; ७,  
 १,१९; ७,१,२,७; ३,१,४; ८,  
 १,२,७; ३,३, ११; ४,१, १०;

५,२,१२; २,१,२,३९; ४,१,९;  
 १०,३,३, ७; ८; ४,१, २१; २२;  
 २,१; २७; ५, २; ५,४, १७; ६,२,  
 ३; ६; ९; ११; ११,१,१, १; ३,३;  
 ४,४; ५, ३; २,४, १; २; ५, १; ३; ७,  
 ६; ४, ४, १; ५, ७, १०; ६, ३, ६; ८,  
 २, १; ३, ११; १२, १, १, २; ४, ४,  
 ७; ८, २, ३; ६; २, ६, ११; १४,  
 ४, १, १७; ३, ३; ६, ९, ४; ९, १,  
 १२; का. १, १, २, १२; ३, ३, २;  
 ७; ४, ९; तै. १, ४, १०, १; ७; ५,  
 १०, ५; २, ३, ३, १; २; ६, १; ४, ६,  
 ७; ५, ७, ३; ७, ८, २; ३, १, ६, १; २,  
 ३, ४; ७, ७, ६; ९, ५, ४; १०, १, ४;  
 ८, ५; ११, १, १२; तैआ. १, ८, ४;  
 ११, २; २०, १; २२, १; ४; ३, ७,  
 ३; १२, ६; ४, ४, २, ५; ५, ७, १०;  
 १२, १; ७, ५, २; ७, १; १०, १, २;  
 तां. १७, १३, १७; जै. ९, ७; १०, ६;  
 १२; ४; १७, ५; जैड. १, १, ३, ४;  
 ५, १, २; ९, १, ५; ११, १, ३; ५; २,  
 ४; ११; १२, २, ९; १५, २, १; १८,  
 २, ७; २, १, २, २; ४, २, ३; १२; ५,  
 ३, ५; ३, १, १, ५; २, ६; २, १, २;  
 ५, ८; ३, २, ६; ३, ११; १२; ५, ८,  
 १५; १७; ६, ५, १; ७, ६; ७, २, २;  
 ४, ७, १, १; २; ११, १, ९; ११; २, ५;  
 १२, २, १; २; ४; सं. २; प. २, ४;  
 ५; १०; ४, ६; गो. १, १, १३;  
 २९; ३; ३; २, ९; १६; २२; २४;  
 ३, १४; ४, २, ५, १४; १५; २५; २,  
 १, ९; १०; ११; -मा: ऽइव ऐआ.  
 ५, १, १; शांआ. ८, ७.  
 चन्द्रमस्त्व(-म्+त्त्व)-म् तै. २,  
 २, १०, ३.  
 चन्द्रा(-न्द्रआ)-दित्य-स्यौ प.  
 ४, ७.  
 चप्य-म् श. १२, ७, २, १३; ९, १,  
 ३; तै. २, ६, ४, ४.  
 चमस(√चम्)-स: ऐ. ८, ५; ८; १७;

‘-मसे’ इति मुपा. स्वरधिन्यः ।

श. १, ४, २, १४<sup>३</sup>; ४, २, १,  
२९; १४, ५, २, ४; ५<sup>३</sup>; ९, ३, २१;  
तै. ३, ५, ३, २; तैआ. ६, १, ४;  
-सम् ऐ. ७, ३२; ३३<sup>३</sup>; शांआ.  
२, १८; श. ४, ४, २, १७; ३, १०;  
५, ४, ५, ३; ९, ३, ४, १७; १२, ५,  
२, ७; तै. १, ४, ५, २; ३; ४; ९, १<sup>३</sup>;  
२<sup>३</sup>; तैआ. ६, १, ४; तां. १८, ९,  
४; जै. २०९<sup>३</sup>; प. २, ७; -सस्य  
ऐ. ७, ३४; शां. २८, ४; -सा:  
शां. २८, ४; तां. १८, ९, ४; जै.  
१३९; -साम् ऐ. ७, ३०; ३३<sup>३</sup>;  
३४; ऐआ. ५, ३, २; २५, ९; शां. २८,  
२; ३; २९, २; ३०, १; श. ४, २,  
१, ३१<sup>३</sup>; ११, ४, २, १६; १७; १३,  
२, ७, ३; तै. १, ४, १, ३; तां.  
१८, ५, १५; जै. १४२; गो. २,  
३, ६; ४, ६; -सानाम् ऐ. ७, ३१;  
जै. १३९; -अ ऐ. ८, ५; १७;  
श. ४, २, ४, १; ३, ५ १८; १४,  
९, ३, १; -लेन श. १, ४, २, १४;  
४, ३, ५, २१; ७, २, ४, २; १४; ९,  
३, ४, ४; -सेषु श. ५, १, २, १९;  
१२, ६, १, २७; -सै: श. १३,  
२, ७, ३; तां. २५, ४, ४.  
चमस-हस्त-स्त: जै. २०९.  
चमसा(-सऽअ-)ध्वयु- -०यव: श.  
४, २, १, २९; प. २, ५; ६; ७; १०;  
-यव: श. ४, २, १, २३; तै. ३,  
१२, ९, ४<sup>३</sup>; तां. १८, ५, ४; ९, ४;  
जै. १४२; प. २, ४-८; १०<sup>३</sup>;  
गो. १, १, १३; -युगाम् गो. १,  
३, १८; -०यो श. ३, ९, ३, १६.  
चमू-मूऽइव तै. १, ४, २, १; -म्वाम्  
श. १३, ८, २, १; -म्वो: ऐ. ७, १७.  
चमू-सुत(✓सु)- -म् श. ४, ५, ४,  
१०.  
चत्रिषु- -य: शां. २५, ७.  
चयन(✓रिचि)- -स्य श. ९, ५, २,

११; १०, २, ५, १.  
✓चर, चरति ऐ. १, ३; २, ३४; ७,  
२३; ऐआ. २, १, ६; शां. ४, ४;  
५; २५, १३; ३०, ८; शांआ. ६,  
१५; श. १, १, २, २२; ८, १, ११;  
२, ५, २, २०; ६, २, ७; ४, ३, १, ३;  
४; ६, ७, १८<sup>३</sup>; ६, ४, ३, ४; ११, ३,  
३, ७; १३, ३, ८, ४; १४, १, ४,  
१०; ५, ४, १९; ९, ४, ३<sup>३</sup>; का. १,  
५, १, १७; २, १, २, १५; तै. १,  
५, ३, ४<sup>३</sup>; ३, ७, ६, ३; चरति श.  
१, ५, ३, ११; ४, ३; ७, ४, ३;  
२, १, ४, २९; ३, ४, १, २५; ८, १,  
४; ४, ८; ९; ९, १, १२; ४, १, १, ७;  
३, १, ३; ४; ५, २, ११; ६, ७, २०;  
१०, ३, ५, ३; ७; १३, २, ६, १०<sup>३</sup>; ३,  
८, ४; ५, २, १२; १४, १, १, २८<sup>३</sup>; का  
१, १, ४, २६; २, ३, ८; ६, २, ४; तै. १,  
३, १०, १०<sup>३</sup>; २, १, १, ३; ७, ८, १;  
१५, १<sup>३</sup>; ३; ३, २, ४, ७; ७, ६, ४; ९,  
५, ४<sup>३</sup>; तैआ. ३, १३, १; ६, ४, २;  
१०, १, १; ३१, १; तां. ७, ९, ४; ज.  
९५<sup>३</sup>; १०१; २०३; जैट. १, १,  
४, ४; १६, १, ८; १७, २, २; १८, २,  
२; ३, २, ४, ४; ६, २, ६; ९, ३; सं.  
५; मं. २, २, १५; प. २, ३; गो.  
१, २, ७; ९<sup>३</sup>; चरत: श. २, २,  
१, २; का. १, २, १, १; चरत: श.  
२, ५, २, ३०; ४१; ४, ३, १, ११;  
तै. २, ७, १२, १; २; ८, ९, १<sup>३</sup>; २;  
३; तैआ. ६, ३, २; जै. १६८;  
१८६; चरन्ति ऐ. १, ११; २६<sup>३</sup>;  
२, २९; ३, २७; ४०<sup>३</sup>; ४४<sup>३</sup>; ५, ३;  
७, ३२; ऐआ. २, ३, १; शां. ३,  
९<sup>३</sup>; ५, ५<sup>३</sup>; ६<sup>३</sup>; ७<sup>३</sup>; ७, १; १०, ३; ५;  
१२, ६<sup>३</sup>; १३, २, ५<sup>३</sup>; ९; १५, १<sup>३</sup>;  
१६, १<sup>३</sup>; २, ५; ६; १८, ६; १०; १९,  
६<sup>३</sup>; २९, २<sup>३</sup>; ३०, १<sup>३</sup>; ११; श.  
१, २, ४, २; ५, २, १५; १९; ७, ४,

१९; २, ४, २, १५; ३, ६, २, २०;  
८, १, २; २, २९; ५, ११<sup>३</sup>; ४, ४,  
१, १५; ६, ७, १९<sup>३</sup>; ६, २, २, १३<sup>३</sup>;  
१०, २, ५, ३<sup>३</sup>; १५; ११, २, ६, ५;  
७, २, ७; १२, १, ३, ३; ८, १,  
१८; १४, ९, ४, ४; का. १, ३,  
३, १३; २, २, २, १<sup>३</sup>; तै. १, ६,  
९, ८; १०, ५; २, ५, ५, ५; तैआ.  
१०, १०, १; चरन्ति श. १, १, १,  
५; ५, २, ७<sup>३</sup>; ७, ३, १४; ८, २,  
१२; ९, २, ८<sup>३</sup>; २, २, ३, १६<sup>३</sup>; ६, १,  
१९<sup>३</sup>; २०<sup>३</sup>; २३; ३, ४, २, ८; ८,  
१, २; २, २९; ९, ३, ८; ९; ४, १, २,  
१५; ५, २, ३; ६, ५, १; ५, ४, २,  
५; ९, ४, १, ४; ५, १, ५, ७; ११, २, ७,  
३२; १२, ९, ३, १४; १४, १, १, ३३;  
२, २, ४३; ३, १, २९; ६, ४, १; ७, २,  
२६; का. १, २, ३, १३; ३, ३, १३;  
६, १, १३<sup>३</sup>; २, १, १, ४; तै. १, ५,  
३, ३; तैआ. ५, ८, १२; १०, २<sup>३</sup>;  
तां. ५, ६, ११; १७, १, २; ९; २४,  
११, ५; २५, ५, १; २; जैट. १, ३,  
१, ५; ७; ९; २, १; जै. ४८; १२५;  
१५१; मं. २, ३, ४; गो. १, २, ४<sup>३</sup>;  
४, ८; २, १, २३<sup>३</sup>; २४<sup>३</sup>; २५; २, ६,  
३, ७; ४, ८; १०<sup>३</sup>; चरति श. ६, ४,  
३, ४; चरति का. १, ५, १, १७; जै.  
१५९; चरथ तैआ. २, ७, १;  
चरामि शांआ. ७, २३; तै. ३,  
७, ९, ८; चरामि श. ११, ५, १,  
१०; १३, १, ३, २; तै. २, ८, ८,  
१; ३, ८, ६, ३; तैआ. २, ३, १;  
जै. १३६; १९४; चराम: जैट.  
१, १७, ३, २; चचार ऐ. ७, १४;  
१५<sup>३</sup>; श. १, १, ४, १; ८, १, ७; १०;  
३, ५, १, २१; ९, १, ४; ४, १, ५, ३;  
५, ५, ४, ११; ११, १, ६, ७; ५, १,  
४; १२, ७, १, १०; का. २, १, ३, ८;  
जै. १००; १४०; १५२; १७८;

† 'नुः' मुपा. स्वरस्तु दुर्घटत्वाच्चिन्त्यः। ‡ = ऋ. १, ५६, १. 'चमू (= चमस-)ऽइप्' वकारस्य रः इति सा. ।

§ एकत्र 'रुन्ति' इति अज. IV. मुपा. स्वरश्च चिन्त्यः ।

जैल. ३, ६, १, २; प. १, १; चेरुः  
 श. ४, १, ५, ८; जै. १२८; १८६;  
 चेरुः श. १, २, ३, २; ५, ७; ५, ३, ३;  
 ६, २, ३; ७, २, २३; २, २; २६; २,  
 २, २, ९; ५, १, १, २; ३, ७, ३, १; ९,  
 ४, १४; ४, २, ४, १२; ५, ४, २; ६,  
 ४, १; ५, १, १, १; २; १०, ४, ३, ६;  
 ११, १, ६, १६; ८, १; २; ५, ९, ४;  
 १४, १, १, १, ७; २, २, ४, ४; का. १,  
 ४, ३, १०; २, २, ३, ७; जै. ४७;  
 १७२; जैल. ३, २, २, ५; चरि-  
 प्यति जै. ११५; गो. १, २, ६;  
 चरिप्यन्ति श. ३, ६, २, २०; ८, २,  
 २८; चरिप्यसि श. १, ४, ३, १६;  
 चरिप्यथ गो. १, ३, २०; चरि-  
 प्यामि श. १, १, १, २; का. २, १,  
 १, २; तै. ३, ७, ४, ७; ८; तैआ. ४,  
 ४१, ३; ४; मं. १, ६, ९-१३;  
 चराति ऐ. ७, १५; चरतु प. १,  
 १; चरतात् मं. १, ६, १४; चर ऐ.  
 ७, १५; श. ४, ५, ३, १०; तैआ.  
 ७, ११, १; चराणि तै. २, १, १, ३;  
 मं. २, ३, २०; प. १, १; चराम  
 श. ४, ६, ७, १६; तै. १, ५, ९, ४;  
 चराम तै. १, ५, ९, ४; ३, ७, १२,  
 ६; अचरत् ऐ. ६, ३५; श. ३, ५,  
 १, २४; २, ८; ५, १, ४, १०; तै. ३,  
 ७, ६, १२; अचरत् श. १०, ६, ५,  
 १; तै. २, २, ८, ५; तां. ८, १, ४;  
 १३, ६, ९; १४, ३, १०; गो. १, १,  
 १६; अचरन् ऐ. ३, २५; श. ६,  
 ८, १, १; अचरन् श. ४, १, १, ७; ६,  
 ७, १७; ९, ५, १, २६; तैआ. २, ७, १;  
 अचरः तै १, २, १, २; अचरम् श.  
 ११, ५, १, १०; अचराव जै. ९५;  
 चरेत् शां. १९, ७; चरेत् शां.  
 २५, १५; श. २, ३, ३, १४; ३, ६,  
 ३, २; ९, ५, १, ५४; ११, १, ८, ४;  
 १४, ४, ३, ३४; चरेत् श. ४, ६,

७, २१; ९, ५, १, ५४; ११, ५, ४,  
 १६; १७; १४, ४, ३, ३४; तैआ.  
 १, ३२, १; सा. १, ५, ३; गो. १,  
 २, ५; ३, २१; चोयुः ऐ. ३, ४४;  
 ७, ३४; शां. ८, ९; ९, १; श. ४,  
 ५, २, २; १२, ४, ३, ३; चोयुः श.  
 १३, ५, ३, १, ५; तां. ९, ९, १५;  
 गो. २, ४, १०; चरेयम् तै. ३,  
 १०, ११, ३; अचारीत् श. २, ४,  
 २, ११; अचारिषुः श. ४, ६, ९,  
 २०; अचारिषुः श. १, ८, १, ४३;  
 २, ६, १, ३७; ३९; २, १८; का. १,  
 ६, १, २५; अचारीः श. १४, ६,  
 १०, १; अचारिष्टम् श. ४, १, ५,  
 १४; अचारिष्ट श. १, २, ५, २६;  
 का. २, २, ३, २३; जै. ४७; अचा-  
 रिषम् श. १, १, १, ३; का. २, १,  
 १, ३; तैआ. ४, ४१, ६;  
 चर्यते श. १, ९, २, ८; जै. १२८;  
 चर्यातै श. ४, ६, ७, ९; १०.  
 चारयति शां. ३०, ८.  
 चिचरिषति श. ६, ४, ४, १९;  
 चिचरिषेत् श. ११, १, ८, ४.  
 चरक-काः श. ४, १, २, १९; ६,  
 २, २, १; १०; १४, ६, ३, १; -क्रेभ्यः  
 श. ४, २, ४, १.  
 चरकाचार्य-म् तै. ३, ४, १६, ११.  
 चरका(-कञ्ज-ध्वयु- र्यवः श.  
 ३, ८, २, २४; ४, २, ३, १५; ८, १,  
 ३, ७; ७, १, १४; २४; -युः श.  
 ३, ८, २, २४.  
 चरण-गम् श. १, ३, १, १; ९, २, २७;  
 २, ६, २, १७; ३, ४, १, ५; ४, ४,  
 ४, ५; ११; ५, २, ३; १०, ३, ५, ३;  
 का. १, ६, २, ८; २, २, ४, १; तै.  
 ३, १२, ३, ४; ४, ६; ७; तैआ. १०,  
 १, ११; -गानि श. ३, ३, ४, १८;  
 -गाय ऐ. २, २; श. ४, ६, ८, १७;  
 -गे तैआ. ४, ११, ८; -गेन

तै. ३, १२, ४, ६.  
 चरण-वत्-वान् गो. १, २, ५.  
 चरत्-रतः ऐ. ७, १५; श. १२,  
 २, ३, १२; जै. १६८; -रन् ऐ.  
 ७, १५; श. १, ६, ३, १३; ३, ५,  
 १, १६; तै. ३, ७, ६, १६; ९, ४, १;  
 तैआ. १, ११, ६; तां. ९, २, १९;  
 १२, १२, ६; १३, ४, १७; १५, ३,  
 २५; जै. ४०; ७८; ७९; १७८; सा.  
 १, ६, २, ४; ५; ८; ९; ७, २; ९; १२;  
 ८, १; २; ४; ३, ७, ३; गो. १, ५, ५;  
 -रन्तः श. २, १, १, ७; ६, ८, १,  
 १; का. १, १, १, ५; -रन्तम् ऐआ.  
 २, १, ६; श. ३, २, २, २७; ११,  
 ३, ३, ७; १३, २, ६, १; ५, ४, २२;  
 १४, १, ४, १०; तै. २, ८, ४, ८;  
 ३, ९, ४, १; तैआ. ३, ११, १; ५;  
 ६; ४, ७, १; ५, ६, ५; जै. १३६;  
 १७२; जैल. ३, ६, ९, १; ३; गो.  
 १, १, ३२; -रन्तौ श. ४, ६, ७,  
 ९; जै. १४७.  
 चरन्ती-न्तीः जैल. ३, ४, १, ४.  
 चरथ-थम् जै. ११७; -थार्थ ऐ.  
 २, २.  
 चराचर-रम् तैआ. ३, ११, १३  
 तां. १७, १, १२; -राः श. ४,  
 १, २, २५; -राणि तैआ. १०,  
 १, १.  
 चरित-त्तम् श. ३, ८, ५, ११; सा.  
 १, ५, १५; -ते सं. ३; -तैः  
 तै. ३, ८, ८, १.  
 चरित-ब्रह्मचर्य-र्यः गो. २, २, ५.  
 चरितव्य-म् ऐ. १, २७.  
 चरितुम् श. २, ४, २, ६; ४, ६, ७,  
 २१; ९, ६; का. १, ३, ३, ७.  
 चरितोऽः ऐआ. १, १, १.  
 चरित्र-त्रम् श. ७, ४, २, ८; ८, ३, १,  
 १०; ७, ३, १९; -त्रान् श. ३, ८,  
 २, ६; -त्राय श. ७, ४, २, ८; ८,

† 'रुका' इति मुग. स्वरोऽद्युदः । =य. ३०, १८. ‡ पश्चान्तरे सा. इत्यस्य 'चारथाय' इति पदद्वयं न साधु । तु. =रु. १, ३६, १४.

३, १, १०; ७, ३, १९.  
 चरित्रा ऐ. १, ८; ४, ४; ऐआ. ५, १,  
 ४; शां. १०, ५; १३, ५; २५, १५;  
 श. २, ६, १, २३; ४, ३, १, १३;  
 ५, २, ३; ११; ९, ५, १, ३३; ४१;  
 ११, ५, ५, ११; १३, ५, २, ११;  
 १४, ७, १, १३; १७; ४०; का. १,  
 ५, १, ३५; ६, १, १५; तैआ. १,  
 ११, ७; तां. २५, ४, १; सा. १, २,  
 ५; १०; ३, १.  
 चरित्र्युत- न् श. १४, १, ३, १;  
 का. २, १, १, २; गो. १, २, ५.  
 चर्च्यमाणार्था- म् ऐआ. २, ३, ५.  
 चर्च्यमाण- म् श. १, १, १, २१; ४,  
 ६, ७, ९; १०; का. २, १, १, १४.  
 च(र्ये→)र्या- र्यां जै. १४७; -र्याऽ  
 इव जै. १.  
 चार्थ-चिचरियु- अद्र.  
 चरम- म् सा. २, ८, १.  
 चरु- -रवः श. ५, ५, २, ७; प.  
 ५, २; -रुः ऐ. १, ७; ११; शां.  
 ४, १२; १४; श. २, ४, ३, ६;  
 ७; ५, १, ९; ११; ३, ४; ४, ४; ६;  
 ७; ९; ४, १, २, ६; ४, २, १, ५,  
 १, १; ५, २, ४, ११; ५, ३, ४, ७;  
 ८; ११; १२; १६; ५, १, १; ९, १०;  
 १२; २, ६; ७; ६, ६, १, २; ७; ८;  
 ९; १०; ९, ५, १, ३८; ११, १,  
 ४, ३; १३, ३, ८, ४; का. १, २, १,  
 ११; १३; ३, २, ६; ७; ४, ३, ७; ९;  
 ५, २, ४; ३, ४; ६; ७; ९; तै. १,  
 ३, ६, ७; ९; ६, १, १०; ६, ३; ७, ५;  
 ७, २, ५; तैआ. ६, ८, १; तां.  
 २५, १४, १; ४; -रुगा श. २, ५,  
 २, ३५; ४, ४, २, १; ५, १, १; ५,  
 १, ५, २, ५; २, २, १; ५, १, ४; ५; ७;  
 १२, ३, ५, ७; १३, ३, ४, ५; तां. ५,  
 १०, ९; १०; ११; गो. १, ५, ९;

-रुभ्यः तैआ. ६, ९, १; -रुम् ऐ.  
 १, १; ३, ४७; ४८; ऐआ. ३, २,  
 ४; शां. ४, २; श. १, ७, ४, ७; २,  
 २, १, १८; १९; २२; ५, ३, ३, ४;  
 ५; ११; ३, १, ३, २; ५; २, ३, १;  
 ७; ४, ३, ३, १९; ५, १, ४, १२; २,  
 ५, १; ५; ९; १३; ३, १, २; ४; ५;  
 ९; १०; १३; २, ४; ३, ५-९; ४, ५,  
 ७; ९; ११; १२; १६; ५, ४, २९;  
 ११, १, २, १ ३; ५; ४, ३; ४, ३, ५;  
 १२, ९, २, ११; १३, ३, ८, २; ४; ५;  
 ६; का. १, ३, ३, ९; ५, २, ३; ४; तै.  
 १, १, ६, ५; ४, ४, ३; ६; ६, १, ५;  
 ११; ६, ३; ६, १०, ५; ७, २, ३;  
 ४; ६; ३, २; ३; ५; ६; ८, ३, ४, ४,  
 १; २; ३, १, ४, २-६; ९; १०; ५,  
 १; ३-६; १०; १२; १४; ६, २-७;  
 ९, १७, १; २; ३; १२, २, २-८;  
 ४, २-६; तां. २१, १४, १५; १६;  
 १७; २५, १०, १५; जै. ६०;  
 १३२; प. १, ७; गो. २, १, ९;  
 १२; -रु श. ११, २, ४, ९; तै.  
 २, ८, ८, २; -रोः श. २, २, १, २२;  
 ५, २, १४; १५; ४, २, ५; का. १,  
 ५, २, १३; १४; -रौ श. ५, ५, १,  
 ३-६; प. १, ७.  
 चर्मन् -र्म ऐ. ७, ३२; ऐआ. ५, १,  
 ५; श. १, १, ४, ४; २, २, १,  
 १, १०; ३, २, १, ८; ७, ३, २, १;  
 १४, ९, ४, ३ का. १, १, १, ७; २,  
 १, ३, ९; तैआ. ७, ७, १; तां. ५,  
 ५, १७; जै. १२८; जैउ. ३, ४,  
 ३, ३; गो. १, ३, १८; -र्मऽइव तै.  
 २, ४, ५, ५; -र्मणः जै. १६५;  
 -र्मणा ऐआ. ३, २, ५; शांआ.  
 ८, ९; तैआ. ५, २, ११; जै.  
 १६८; -र्मणि शांआ. ९, ८; १२,  
 ८; श. ७, ३, २, १; ४; तां. ५,

५, १४; सा. ३, ५, १; प. ५, १०;  
 -र्मन् श. १, ४, ५, १३; तै. ३,  
 ७, १४, १; -र्मभिः श. १, २,  
 ५, २; का. २, २, ३, २.  
 चर्म-कर्त- तै. १, २, ६, ७.  
 चर्मण्य- म् ऐ. ५, ३२.  
 चर्म-स्य- -याः श. ५, ३, १, ११.  
 चर्म-स्य(←√त्रा)- म् तै. ३, ४,  
 १३, १.  
 चर्षि- -गिभ्यः तै. २, ८, ५, १;  
 -गी तै. २, ४, ५, ७; -णीनाम्  
 ऐ. ६, १८; १९; ८, ७; ऐआ. ५,  
 २, ४; ५; शां. २५, ५; ६; शांआ.  
 २, ४; तै. २, ५, ८, ५; ८, ३, ७; ४,  
 ३; ५, ८; ९; ३, ६, १०, ३; तैआ.  
 ३, १५, २; ४, ४, ४; १२, १०,  
 ४; सा. ३, ६, १; गो. २, ६, १;  
 चर्षि-गि-प्रा- -प्राः ऐ. ५, १८; शां.  
 २१, ४; २६, १२; शांआ. १, ३;  
 श. ४, ३, ३, १८; तै. २, ४, ३, ११.  
 चर्षणी-धृत्- -त् ऐ. ३, ३८; -न्तः  
 ऐआ. १, १, ४; शां. २६, १०;  
 श. ४, ३, १, २७; -तः श. ६, ५,  
 ४, १०; तैआ. ४, ३, २ -तम् शां.  
 ३०, ३; सा. २, ३, ३; गो. २, ४,  
 १५.  
 चर्षणी-सुहृ- -हाम् तै. २, ६, ७, १.  
 √चल, चलन्ति प. ५, ११.  
 चपाल- -लम् श. ३, ७, १, ३; १२; १८;  
 २३; ५, २, १, ६; तै. १, ३, ७, २;  
 प. ४, ४; -लस्य प. ४, ४; -लात्  
 श. ३, ७, १, २३; २५.  
 चपाल-वत्- -वन्तः तै. २, ४, ७, ११.  
 चाकश्यमा(न→)ना(√कश्)-  
 -नाऽइव श. ११, ८, ३, १०.  
 चाक्र(←चक्र)- -न्क श. १२, ९, ३,  
 ५; -क्रः श. १२, ८, १, १७; ९, ३,  
 ३; १३; -क्रम् श. १२, ९, ३, १.

† 'चञ्च्' इति आन. मुपा. चिन्त्यः । तु=क्र. १०, १२४; ९. ‡ 'धतः' इति मुपा. अशुद्धः । तु. क्र. १,  
 ३, ७; य. ७, ३३; द्र. । ष-मुहान्- इति मुपा. दुर्घटः । तत्र च सा. व्याख्यानं दुरूहम् तु. =य. २८, १; उ. म. द्र. ।  
 क्र.- अपि हलन्तप्रातिपदिकस्यैव सद्भावद्वयमेवेतिदिक् । § चक्र-पिशंग- द्र. ।

चाक्रायण- -गः श. १४, ६, ५, १.  
 चाक्षुष(←चक्षुस्)- -घः श. १४, ५, ५, ६; ७, २, २.  
 चाक्षुषी- -पी शांआ. ३, ३; -प्यः श. ८, १, २, २.  
 चाक्षुष्मत्यु(←चक्षुष्मत्)- -त्याय तै. ३, १०, ७, १.  
 चाण्डाल(←चण्डाल)- -लः श. १४, ७, १, २, २; -लम् तै. ३, ४, १७, १.  
 चातन(√चत्)- -नैः गो. १, २, १८.  
 चातुर्मास्यु(←चतुर्ऽमास)- -स्याः तै. ३, ९, २, २; -स्यान् श. १३, २, ५, २; -स्यानाम् शां. ५, १; तै. २, २, २, ३; ३, ६, २; गो. २, १, १९; -स्यानि ऐ. ३, ४०; ऐआ. २, २, ३; शां. ५, १; ६, १५; श. २, ५, २, ४८; ६, २, १९; ७, २, ३, १०; १०, १, ५, २; ४, २, ४; ४; ११, ५, २, ७; १०; १२, ३, ५, ८; १३, २, ५, २; १४, २, २, ४८; ३, २, २८; का. १, ५, १, ३८; ६, २, ८; तै. १, ४, ९, ३; ५, २, २, २; ३, ४, ३; ११, ६; ३, ७, २; ३, ९, २, २; तैआ. १०, ६४, १; तां. ८, ६, ५; २५, ४, २; जै. १२०; सा. १, ३, ८; ४, ८; गो. १, ५, ७; ९; ३३; २, १, १९; २६; -स्येभ्यः श. १३, २, ५, २; गो. १, ५, ७; -स्येषु ऐ. ३, ४०; शां. ८, २; तैआ. १, २२, ९; २६, १; -स्यैः शां. ६, १५; श. १, ६, २, ३६; २, ६, २, १; १, १; ५, २, ३, १०; ११, ५, २, १; ८; का. १, ६, ३, १; ४, १; तै. १, ४, ९, ५; १०, ३; ५, ६, ३; ५; २, ३, ६, २; जै. १२२; गो. १, ५, ८; २, १, १९; २६.  
 चातुर्मास्य-द्वेवता- -ताः श. १३, ५, १, १४; ३, ४; -ताभ्यः श.

१३, ५, १, १४.  
 चातुर्मास्य-याजिन्- -जिनः श. २, ६, ३, १; का. १, ६, २, १; -जिनम् श. २, ६, ४, ९; का. १, ६, ४, ९; -जी श. २, ६, ४, ९; १०, १, ५, ४; का. १, ६, ४, ९; तै. १, ४, १०, १०; ५, ६, ७; ६, ४, २.  
 चातुर्होत्रियु(←चतुर्ऽहोत्र←होत्)- -म् तैआ. १, २२, ११; २६, २.  
 चातुर्होत्र-विनिर्मित- -तः गां. २, २, ५.  
 चातुष्प्राश्यु, श्या(←चतुष्प्राश)- -श्याम् श. २, १, ४, ४; ६; ४, ३, १३; ११, ५, १, १४; १३, ४, १, ५; का. १, १, ४, ३; ३, २, ११; गो. १, २, १६; -श्याम् गो. १, २, २१.  
 चात्वाल- -लः श. ७, १, १, ३६; ९, १, १, ४२; तै. १, ५, १०, १; जै. १८४; -लम् श. ३, ५, १, २६; ८, २, १८; ३, १०; ९, ३, १७; २९; ३०; ४, २, ५, ५; ४, ५, २; ९; ५, २, ८; ५, ४, ३, ६; १४, ३, १, १३; तां. ५, ४, ५; ६, ७, २४; जै. ११; जैल. १, १, ५, ५; प. ३, १; गो. २, ३, १७; -लस्य श. ३, ५, १, २६; -लात् श. ३, ५, १, ३२; ४, २, ५, ५; गो. २, ४, ६; -ले ज. ३, ८, २, ३०; ९, ३, १६; २९; ४, ४, ५, २; ९, १, १, ४२; १४, ३, १, २७; ३१; तै. १, ३, ६, १; जै. १८४.  
 चात्वाल-वेल- -लायाः श. ७, १, १, ३६.  
 चात्वाल-सा(रिन्→)रिणी- -ण्यः प. २, १०.  
 चात्वाल्लो(-लड)-त्कर- -राः शां. १८, ९.  
 चान्द्रमसु(←चन्द्रमसु)- -सः श. ११, १, ५, ३.

चान्द्रनाथन- -तः, -नात् वं. १.  
 √चाय्, अचायत् तां. ५, ४, १४; १५, ५, २०.  
 चायमान- -तः जैल. ३, ६, ३, ३.  
 चारण(√चर्)- -म् श. ५, ४, १, १५.  
 चारु- -रु ऐआ. ३, २, ५; श. १३, ८, ४, ९; तै. १, २, १, ११; २, ४, ३, १०; ३, १, १, ७; ७, ९, ६; तैआ. २, ५, १; सं १, ७, १५; -रुः श. ६, ४, ४, २; तै. २, ८, ७, ४; ३, ७, १, ४; तैआ. ६, ३, १; ४, २; -रुम् तै. १, ४, २, २; -रोः तै. २, ८, ६, ७.  
 चारु-तम- -म् तां. १, ३, ९.  
 चारु-तर- -रः तै. २, ४, ७, १०.  
 चारु-ता- -म् ऐ ४, १७.  
 चार्थ(√चर्)- -म् तैआ. ५, ८, १३.  
 √चि, चितुते श. ९, ५, १, ६२; ६५; २, २; १०, १, ४, १३; १४; ४, ३, ११; २१; ५, १, ४; १३, ८, १, १७; तै. ३, ११, ७, ४; ९, २; ३; ४; ६; ७; १०, २-४; १२, ५, ११; तैआ. १, २४, ४; २५, ३; चितुते श. ७, २, १, १५; ३, २, १५; १०, ५, १, ४; तै. ३, ११, ७, २; ८, ५; ६; १२, ५, ६; १०; ११; तैआ. १, २२, १०; ११; १२; २६, १; २; ३; ४; ७; चिनोति श. ६, १, २, १७; १८; १९; २, १, ११; ७, १, १; १४; २, २, ३; ४, १, १; ८, ६, ३, १३; १७; ९, ४, ३, ४; ५; ५, २, २; १०, १, ५, २; २, ५, २; ३, ५, १६; ५, १, ५; तै. ३, ९, २, १, ३; चिनोति श. ६, १, २, १७; १८; १९; २८; २, २, २९; ७, १, १, १७; ३२; ३३; २, २३; २, ७; ९; २, १, ७; ७, ४, १, २; ५, १, ३; ८, ३, १, ११; ६, ३, ७; १३; ७; ७, १, १२; २, १७; २, २, ३, ४; ४, ३, १; ३; ५; ६; ५, १, ५; १०, १, ४, २-५;

२,५,१; १३, ७,१,२; तै. ३,८,  
२०,४; चिन्वते श. २,१,२,१४;  
चिन्वते तै. ३,११,९,१; चिन्वन्ति  
शां. १९,४; श. ७, १, १, ३३;  
चिन्वन्ति श. ६,७,२,८; ७, १,  
२,१५; १०,४,१,७; ५,३,३-७;  
९; ११; १२; चिक्ये श. १०,५,५,  
१; तै. ३, ११,९, ३,४; चिकाय  
श. ९, ५, २, १५; चिक्यरे श.  
२,१,२, १३; १०, ४,३, ५; का.  
१,१,२,९; चिन्वन्तु तै. ३, १०,  
३,१; ११,६,१; अचिन्वत तै. ३,  
११, ९, २; अचिन्वन्त तै. १,१,  
२,५; अचिन्वन् श. ७, २,३,७;  
तैआ. १,२,४,४; चिन्वीत तै. ३,  
११,९,१; चिन्वीत श. ९, ५, १,  
६३; ६५-६८; १०, २,६,९; तै.  
३,१२,५,४; तैआ. १, २६, ३;  
४; ५; ६; चिनुयाव ऐआ. ३, २,  
४; शांआ. ८, ६; श. ६, १, ३,  
२०; २,२,२९; ७,४,१,१; चिनु-  
याव श. ६, ७,२,८; ९,५,२,३;  
अचैयी: श. १०, ५, ५, १-५;  
अचैयी: श. ९, ५, २, १५; १०,  
५, ५, १; तै. ३, १०, ३, १; अचैयम्  
श. १०, ५, ५, ६.  
चीयते श. ६, १, १, ५; १४; २, २९;  
३३; २, १, २९, २, ३२; ३, १, १६;  
२०; ५, २, २; ६, ३, ५; ६; ७, १,  
२, ९; २, ३, २; ४; ३, १, ४, २; ४, १,  
८; १८; २०; ४४; २, ४; ५, २, १९;  
४५; ८, २, २, ६; ३, ३, १०; ५, ३,  
२; ६, २, १५; ३, २०; ९, १, १, ३; २,  
२३; २, १, ११; ३, १७; ५, १, ४, १,  
३; ५, १, ५, ६; १०, १, १, ३; ९; २,  
२; ४; ५; ३, ५; २, ५, ३; ५, १, १, २;  
तै. ३, १२, ५, ९; तैआ. १, २२,  
९; २६, ३; चीयते श. ६, १, २,  
२९; ३६; २, २, २८; १०, १, १, १;  
५, १, १; ५, ७; १०; चीयसे श.

७, १, १, २२; अचीयत श. ७, ४,  
१, २०; ९, २, ३, १७; अचीयन्त  
श. १०, ५, ३, ३-७; ९; ११;  
चीयत श. १०, ३, १, २-८.  
चिकीषामहे श. ९, ५, १, ६४.  
चयन-नाद्र.  
शचित्-त्त श. ७, १, १, ३०; -त्त:  
श. १, २, १, १२; ७, १, १, १४;  
का. २, १, ४, १०; तै. ३, २, ७, ६;  
तैआ. ४, ५, ५; ४, ८; ६, ६, २.  
चित्-त्त: ऐ. ८, २३; श. ६, १, २,  
२०; ३५; ७, १, १, २१; २२; २,  
१९; २, १, १५; ३, १, १; ८, ६, ३,  
५; ६; ७; १३; ७, २, १०; ९, १, २,  
१७; २, १, २२; ३; ३, ५, १; ३, १, ६;  
४, ३, १; ५, १, ५८-६०; १०, १, १,  
९; ११; २, २; ५, १; ३, ४, ५; ५, १, ६;  
४, १, १; २; ४; १५; २१; ५, १, ४;  
४, १-५; ७; ८; १०; १२; १४; तै.  
३, १०, ३, १; -त्तम् श. ८, ६, ३,  
१३; १७; १०, १, १, ३; ५, ३; तै.  
३, ११, ६, १; -त्तस्य श. ६, १, ३,  
२०; ८, ७, २, १०; -त्ता: श. १०,  
४, २, २१; ५, ३, १२; -त्ते श. ६,  
१, २, २०; ३; ३, १, १, ६; ७, ३, १,  
२; ३; ९, ४, ३, ६; ५, १, ६१; १०,  
१, १, ७; ९; ११; ४, १, ८; ३, १, ८;  
५, ४, १५; ५, १०; तै. ३, ८, २०, ४;  
-त्ती श. १०, ४, १, ७.  
? चित्ताचिरीति जै. ९.  
चित्तै(त्तए)च-म् ऐ. ४, १०.  
शचिति-त्तय: श. ६, १, २, १७;  
१८; १९; २, १, ११; १६; १७;  
३६; ३, ९; १०; ७, २, २, ७; ५, २, ३;  
८, ३, २, ११; ५, ४, ७; ८; ११; ७,  
२, १; १७; १०, २, ६, १०; ४, ५, ३;  
तै. ३, १०, ४, १; ११, १०, ४;  
तैआ. १, २५, ३; ४, १९, १;  
-ति: श. ६, २, ३, ८;  
३, १, २; ७, १, १, ८; ११;

२, ३, ८; ४, २, ३०; ३१; ८, १, १  
१; २, १, १, ४; ५; ७; १७; १८; २,  
१; ३; ३, १, १२; १३; २, ७-  
१०; १३; ३, १-४; ४, १, १, ३;  
१, २, ७; २, १५; १६; ४, १२; ५, १,  
५; १२; ३, ८; ४, ७; ८; ९; ११;  
१२; ६, १, २२; ३, ८; ७, १, ७, ८;  
२, १८; ४, १२-२०; २१;  
१०, १, १, ७; ३, ७; ५, ३; २, ५,  
९; ४, ३, १४-१७; १८ -तिभि:  
श. ७, २, ३, ९; ८, ७, १, १२; ९,  
४, ३, ३; १०, २, ६, १०; -तिभ्य:  
श. १०, १, ५, २; -तिम् श. ४,  
६, ८, ६; ११; १६; ६, २, ३, १; ३;  
५; ७; ९; १०; ३, १, १; २; ३, १५;  
१६; ७, २, ८; २, १; ७, १, १, ३३;  
२, १, २; ४, १; १३; ३, २, १; २;  
४; १०; १२; ४, १, २३; २, ६; २७;  
८, २, १, १; ३; ३; २, ३; ४; ३,  
१; ४; ३, ७; ३, १, १; २; ३; ४;  
९; २, ३; ३, ८; ४, १५; ४, १, १; २;  
५; ५, १, १; २; १, ३; ५;  
३, ४; ६, १, २; ३, १; २; ३, ८; ९;  
७, १, २१; ३, १०; १४; ४, २; १२-  
१७; १९; २०; ९, १, २, ३; ५, १,  
२८; २, १; १०, १, ३, ७; १०; ११;  
४, २-७; २, १, ९; ५, २, ८; १२, ५,  
१, १७; २, ३; तै. ३, १०, ३, १;  
४, २; ११, ६, १; -तिषु श. ८, ३, २,  
९; ७, १, २; २, १; २; -ती: श.  
६, १, २, १७; १९; २, १, ११; १३;  
८, ७, २, १७; ९, २, ३, ४४;  
-तीनाम् श. ६, २, ३, १०; ७, ३,  
२, ४; -त्ते: श. ८, ५, ४, १०; ९,  
५, १, ३६; १०, १, १, ७; २, ५, १३;  
-त्ती श. ७, ४, २, ३६; ८, १, १,  
१; ३, २, ९; ६, १, २२; २, १६; १९;  
७, २, १८; ९, ५, १, ३६; -त्या श.  
८, ४, १, ३; -त्याम् जै. ३, २, ४,  
६; ५, ८; ९; -त्यो: श. ८, ७, २,

१७. रचिति-√चित् द्र.  
चिति-क्लृप्ति(√क्लृप्)-सिभिः  
तै. ३,११,९,९.  
चिति-पुरीष-पाणाम् श. ८,७,  
४,१२; १०,२,५,९; -पाणि श.  
७,१,१,३२; २,३,९; ८,६,३,१२;  
९,३,२,९; -षैः श. ८,५,४,७.  
चित्य-त्यः श. ६, १, २, १६<sup>४</sup>;  
-त्यम् श. २, ३, ३, १८<sup>३</sup>; -त्ये  
तै. ३, ९, २१, २; ३; -स्येन ऐ. ५,  
२८; श. २, ३, ३, १८<sup>३</sup>.  
चित्वा श. ६, २, २, १; ७, १, २, २३<sup>३</sup>;  
२, १, १; ८, २, १, १; ३, १, १, ४;  
१, १, ५, १, १; ३, ४; ६, ३, १; ८; ९,  
५, २, १; १२, ५, १, १७; तै. ३,  
१२, ५, ११.  
चिन्वत्-न्तः श. १०, ३, १, २-८.  
चिन्वान्-नः श. ७, ५, २, ३२<sup>३</sup>-  
३६<sup>३</sup>; तैआ. १, २२, १०<sup>३</sup>; ११<sup>४</sup>;  
१२; २६, २<sup>४</sup>; ३<sup>३</sup>; -नाः तै. ३,  
१२, ९, २.  
चीयमान-नः श. ७, ५, २, १७;  
३२.  
श्चेतुर्व्या-व्यः श. ६, १, २, १६<sup>३</sup>;  
९, ५, १, ६४.  
श्चेतुर्व्या-व्यः तै. ३, १२, ५, ६<sup>३</sup>.  
चेप्यत्-न् श. ६, ५, २, १; ७, १,  
१, १; ९; १०; ४, १, १.  
चेप्यमाण-णः श. १०, ४, २, २९;  
-गाः श. ४, ६, ८, ३; -णानाम्  
शां. १९, १.  
√रचि, चयते ऐ. २, ७<sup>३</sup>.  
चिकितान्(√कित्)-नः ऐ. ५, ४;  
तैआ. ४, ५, ५.  
चिकित्वास्-तुषे ऐ. ५, ८; शां.  
२३, ३; तैआ. ६, १२, १; मं. २,  
८, १५; -स्त्वः ऐआ. ४, १, १;

-त्वान् ऐ. १, २८; शां. ९, २;  
श. १, ५, १, ६; ४, २, १, २७; ६, ४,  
२, ६<sup>३</sup>; तै. १, १, १, ५; ३, ६, ३, १.  
चेकितान-न्तः तै. २, ८, ६, ९; -नः  
श. ८, ६, ३, २०; -नम् ऐ. १, २१;  
शां. ८, ४.  
चिचरिषु(√चर्)-सुः शां. २५, १३;  
३०, ८.  
चिचिक-कः तै. २, ५, ५, ६.  
√चित्, चेतयते श. ८, ५, ४, ३<sup>३</sup>; तै.  
२, १, २, ३; चेतयध्वम् श. ६, २,  
३, १; ३; ५; ७; ९; ३, १, १; २; ३,  
१५; १६; ८, २, १; ७, २, १, २; ४, १,  
१३; ४, १, २३; ८, २, १, २; ३, १;  
४; ७; ३, १, २; ४, १, २; ५, १, २; ३;  
३, ४; ६, १, २; ३, २; ९; ७, ४, २; ९,  
१, २, ३; ५, १, २८; चेतयध्वम्  
श. ८, २, २, २.  
रचित्-त् श. ३, २, ४, १६; तै.  
३, १०, ४, २; तैआ. ४, ११, ६; ५,  
९, ९. १चित्-√१चि द्र.  
चित्-पति-तिः श. ३, १, ३, २२<sup>३</sup>.  
चितयत्-न्तः तै. ३, ६, १०, १;  
मं. २, ४, ३.  
चितयन्ती-न्त्या श. ९, १, २, ३०  
चिता(न→)ना-नाः श. ५, ३, ४, २.  
रचिति-तये श. १३, ५, २, १४.  
१चिति-√१चि द्र.  
चिन्-न्तम् ऐ. ५, २५; ऐआ. २,  
३, २<sup>३</sup>; श. ३, २, ४, १६; ६, ६, १,  
१७; ८, १, ७<sup>३</sup>; ९, २, ३, ४२<sup>३</sup>; ११,  
८, ३, ९<sup>३</sup>; १२, ७, १, ९; १३, १, ८,  
३; तै. २, २, ४, १; ४, ४, ५, ६, ६;  
६, ५, ५<sup>३</sup>; ३, ७, ६, १०; तैआ. २,  
५, ३; ३, १, १; २१, १; १०, ६, ३, १;  
मं. १, २, २१<sup>३</sup>; प. ४, १; -त्स्य  
ऐआ. २, ३, ३; -त्तात् श. ६, ६,

१, १७; -त्ता तै. २, ५, १, १;  
-त्तानि श. १२, ४, ३, ४; -त्तेन  
तैआ. १०, ६, ३, १.  
चित्ति-त्तिः ऐ. ५, २५; तै. २, २,  
४, १; तैआ. ३, १, १; -त्तिम् श.  
९, २, ३, ४२; -त्तिभिः श. ६,  
८, १, ७<sup>३</sup>; ९, २, ३, ७; -त्या तै.  
३, १०, ४, २.  
चित्र,त्रा-त्रः शां. २१, ३; २३, ५;  
२७, २; शांआ. ३, १; श. ६, १,  
३, २०; ४, ४, २<sup>३</sup>; तै. ३, १०, १,  
१; ९, ७; १०, ३; तैआ. ४, ४२; ३;  
तां. ११, ४, २; १५, १०, १; जै ३५;  
१९९; दै. १, १४; सा. २, ६, ४;  
गो. २, ४, १; -त्रम् ऐ. १, २८;  
४, ९<sup>३</sup>; ११; ऐआ. ३, २, ३; शां.  
२५, ५; शांआ. ३, १; ५, ३; ८, ४;  
श. २, १, २, १७<sup>३</sup>; ३, ४, १४; २२;  
४, ३, ४, १०; ७, ५, २, २७; १३,  
८, १, १३<sup>३</sup>; का. १, १, २, ११; ४,  
१, १२; १७; तै. १, १, ९, ५; २, ५,  
६, १; ८, २, ६; ४, २; ५, ५; ६, ४;  
७, ३<sup>३</sup>; ३, १, २, १; ११; ३, ३; ४,  
१२<sup>३</sup>; ७, ११, २; ८, १, १; तैआ.  
१, ७, ६; २, १३, १; ४, ११, ८;  
२०, ३; ५, ९, ११; १०, १६, १;  
३९, १; तां. ४, ३, ७; १३, ३, ४;  
१४, ६, ४; आ. २, २३, १९; प.  
४, १; -त्रम्ऽइव ऐ. ४, ११;  
-त्रस्य श. १०, २, ६, ६; -त्रा तै.  
१, १, २, ५; ५, १, ३; २, २; २, ४,  
५, ४; ३, १, १, १०; ८, १, १; -त्राः  
तै. २, ८, ७, १; -त्राणि श. २, ३,  
४, २२; ६, १, ३, २०; ७, ४, १, २४;  
का. १, ४, १, १७; तै. १, ५, २, ६;  
तां. १८, ९, ६; -त्रान् तै. २,  
५, ८, १; -त्राभिः तां. ४, २, १८;

† तव्य-तव्यतोरनुबन्धभेदाद्विध्वम् । यत्तु Pw. Mww. प्रभृतिभिः श. -स्थलान्युद्धराद्भिः स्वरितत्वभेव  
निर्दिष्टं ताच्चिन्त्यम् । † चयने, २ हिंसायाम् इति विवेकः । ‡ √चेततेरित्यर्वाच्चः । † चिच्ची, चिच्ची' इति  
पक्षिशब्दानुकरणम् । § 'त्ति' इति मैसं. स्वरः । पा. ६, २, १९; इति पर्युदासेन समासान्तोदात्त एव । चितं पातीति  
विग्रहे च गतिकारकोपपदादित्युत्तरपदप्रकृतिस्वरत्वेन सिद्धमिति दिक् । ॥ =य. २३, ४९. द्र. ।

—ग्राम् श. ९, २, ३, ३८; तै. २, ४, ५, ४; ३, १, १, ९; —त्रायाः का. १, १, २, ११; —त्रायाम् श. २, १, २, १३; १७; का. १, १, २, ९; १०; ११; तै. १, १, २, ६; —त्रायै श. २, १, २, १७; तै. ३, १, ४, १२; —त्रे श. ७, ४, १, २४; तै. १, ५, २, ६; —त्रौ तैआ. १, १०, २.  
चित्र-ज्योतिस्- -तिः श. ९, ३, १, २६.  
चित्र-तम- -मः शां. २४, ८.  
चित्र-नामन्- -मानम् श. ६, १, ३, २०.  
चित्र-भानु- -नु तै. २, ७, १५, ३; तैआ. १, ७, १; —नुः तै. २, ४, ८, ६; ७, १५, २; ८, ६, १; ३, १, १, १; ११, ६, ३; —नो ऐआ. १, १, ४; तां. १४, २, ५.  
चित्र-महस्- -सम् शां. २२, ९.  
चित्र-रथ- -थम् ऐ. १, १७; शां. ८, २; तै. २, ४, ३, ६; तां. २०, १२, ५.  
चित्र-राधस्- -सम् तै. २, ४, ४, ४.  
चित्र-वत्(मनुषु)- -त् तां. १०, ६, ५; १८, ६, ७; ८.  
चित्र-श्रवस्तम(—सू+तमप्)- -म शां. ७, ९; —मम् तैआ. ४, ३, २.  
चित्रा-त्व- -म् श. २, १, २, १७; का. १, १, २, ११.  
चित्रा-पूर्णमास- -सः तां. ५, ९, ११; —से तां. ५, ९, १०.  
चित्रा-वसु- -सुः श. २, ३, ४, २२; का. १, ४, १, १७; —सो श. २, ३, ४, २२; का. १, ४, १, १७.  
चित्रो(—त्रऽङ्)-ति- -तयः श. ७, ३, १, ३१.  
चित्रिय- -यस्य तै. १, १, ९, ५; —यात् तै. १, २, १, ७.  
चेत्- -त्ति तै. २, ८, ७, १०.

चेतत्- -त्तः तै. २, ४, ८, १.  
चेतन- -नः ऐआ. १, १, १; शां. १९, ८; २१, २; तैआ. १, ११, ६; —नस्य तै. ३, ७, ८, ३.  
चेतय(त्→)न्ती- -न्तीः तै. ३, ६, ३, ४.  
चेतयमान- -नाः श. ६, २, ३, ९; ३, १, ३; ३, १५; १६; ८, २, २; ७, २, १, ३; ४, १; १३; ४, १, २४; ८, २, १, २; २, २; ३, १; ४; ७; ३, १, २; ४, १, २; ५, १, २; ४; ३, ४; ६, १, ३; ३, ३; १०; २०; ७, ४, ३; ९, १, २, ३४; ५, १, २९; —नानाम् श. ६, २, ३, १; ३; ५; ७; ३, १, १;  
चेतस्- -त्तः तै. ३, १, १, ५; ७; गो. १, ३, २, २; —तसाम् तै. ३, १, २, ३, ३.  
चेत्- -त्ता तै. २, ७, ८, १; १६, १.  
चेत्य- -त्यः तै. ३, ६, १०, २.  
चिद् ऐ. १, २८; ३, ४६; ४, २०; ५, ८; १८; १९; ६, २६; ७, १६; १७; ऐआ. २, १, ६; ३, ८; ५, १, ४; २, २; २, ४; शां. १८, ३; २३, ३; ७; २६, ३; ५; १२; २७, १; २९, ५; शांआ. ७, ९; १६; ८, ११; ११, ४; २२, २; श. १, १, ३, १२; ३, ४, ८; २, २, १, १६; ३, २, ७; ४, ३, २; ५, २, २८; ३, २, २, २०; ५, ४, ३; ८, ३, ११; ४, ३, ५, १५; ५, ५, ४, ९; २४; ९, १, १, ४२; १२, ४, ४; १२, ७, ३, १३; १४, ६, ८, १; १२; १०, १; का. १, १, ४, १७; २, १, १०; ३, २, ३; ३, २, २, ४, २, ९, ५, १, २५; २, १, १, ७; ८; १, ३, २; ७; ८; १३; २, १२; २, ३, २, ३; ४, ८; तै. २, ४, ३, ९; ११; ५, ६; ५, ६, ३; ६, १, ३; ८, ३, ५; ८, १, २; ९, ८; ३, ७, ११, २; १०, ११, १; तैआ.

१, १०, २; ४, ४२, ३; ६, ३, १, २; १०, १०, ३; तां. ९, १०, १; १३, २, ४; १५, १०, २; जै. १७; ३४; ३७; १५१; सा. ३, २, ६; प. २, १०; गो. १, २, १४; ३, ८; १६; २१; चिद्दृश्व शां. २, २.  
चिद्रथ- -थः आ. २, ६, ५.  
√चिन्त्, चिन्तयेत् गो. १, १, ३०.  
चिन्ता- -म् गो. १, १, १६; २८.  
चिर्- -रम् ऐ. १, १६; ऐआ. ३, २, ४; श. ६, ६, २, ९; ११, ५, १, ४; तैआ. २, २०, १; जै. १३६; सा. ३, ४, ११; —रम्दृश्व शांआ. ८, ७; —रात् श. ११, ५, ३, ८-१२; —रे श. १३, ८, १, २.  
चिर-जीवित- -म् सं. ४.  
चिर-तर- -म्दृश्व ऐआ. १, १, २.  
चिर-लोक-लोक- -कानाम् तैआ. ८, ८, २.  
√चुद्, चोदत् तै. २, ८, ५, ८.  
चोदयत् ऐ. १, २०; ३, ३०; शां ८, ५; श. ४, २, १, ८; १०; चोदय श. ५, २, २, ९.  
? चोदयन्वत्ता- -ति तै. १, २, १, १२.  
चोदित्- -त्ता तै. २, ५, ८, २.  
चुपुणीका- -कायै तै. ३, १, ४, १.  
चुमुसि- -म् तै. २, ५, ८, ११.  
चूड- -डः श. ८, ६, १, ११; १३; १४; १४, ९, ३, १८; —डाय श. १४, ९, ३, १७.  
चूर्ण(←√चर्व्)- -र्णम् सा. २, ७, ८; ३, १, ७; —र्णानि सा. २, ६, १०.  
चूर्ण-ह(स्त→)स्ता- -स्ताः शांआ. ३, ४.  
चूर्णयित्वा सा. २, ७, ९.  
चृति(√चृत्)- -तेः दै. ३, २०.  
चिक्रितान-, चिक्रितान- गद्र.

† = आश्रौ, ५, ६, २; ऋ. (=५, ८, ६;) तु 'चोदयन्मति' (नपुं. १) इति रूपमुपलभ्येत । तत्र 'चोदयन्ती मतिर्यस्येति विग्रहे '—दृ' इति पूर्वपदप्रकृतिस्वरत्वं भवेत् । तै. पाठस्तु विकृति गतः प्रतीयते । भाष्यकृतां तत्र कल्पना-डम्बरभरभाष्यं विवेच्यम् । भा. इत्यस्य च पक्षान्तरे 'च । उदयवति' इति कल्पनापि सुधीभिर्विमर्शणीया ।



चेत्- चेतत्- चेतयन्ती- -मान-  
 चेतस्- चेतृ-चेत्य-√चित् गद्र.  
 चेतव्य-चेप्यत्-चेप्यमाण-√चिचिगद्र  
 चेद्दां ऐ. ३, १६; छ, २६; द, ३१;  
 छ, १२; १३; ऐआ. ३, १, ४<sup>३</sup>; ५,  
 १, ६<sup>३</sup>; २, १<sup>३</sup>; ३, २; शां. २५, ६;  
 शांआ. छ, ९<sup>३</sup>; १०; श. १, ३, ३,  
 १५; ६, २, २७; ८, १, ९; २, १, २,  
 १४; ५, १, १३; ३, १, २, २१; २,  
 ४, ४; छ, १, ३, १२; १६; १३,  
 १, ६, १; १४, १, १, १९; २२; ४, ३,  
 २३; ६, ७, ४; ८, १<sup>३</sup>; ९, २८; ७, २,  
 १५; १६; ९, ४, ७<sup>३</sup>; का. १, १,  
 २, ९; ४, ३, १०; ११; तै. २, २, ७,  
 १; तैआ. २, ६, २; ८, ५, १<sup>३</sup>; ६, १<sup>३</sup>;  
 जै. ९५; ९९; १०४; जैउ. १, १, १,  
 २; ६, ३; २, १, २; ४, ४, ३; १२, ५,  
 १; छ, १०, २, ५<sup>३</sup>; प १, ४; २, १०<sup>३</sup>;  
 सं. ३; गो. १, १, ३१; २, ४<sup>३</sup>, ७<sup>३</sup>;  
 ३, ११; १३<sup>३</sup>; १४; २०.  
 चैरपादा- -दा: ऐआ. २, १, १.  
 चैरु- -रवे ऐ. छ, ३१; ५, २०; ऐआ.  
 ५, २, २.  
 चैलक- -क: श १०, ४, ५, ३. चैलकि-द्र.  
 √चैण्ट्, चैण्टन्ति श. ३, ४, १, ६.  
 चैष्टित्वा श. १४, ९, ४, १८.  
 चैकितानेय(←चिकितान)- -य: श.  
 १४, ४, १, २६; जै. ९२; ११३; जैउ.  
 १, १२, ३, ७; १८, ४, १; २, २, २, २;  
 प. ३, ७; वं. २; -यम् जै. ११५<sup>३</sup>;  
 जैउ. १, १२, ४, १; १४, १, १; -या:  
 जैउ. १, १४, १, १; -यात् वं. २.  
 चैत्र- -त्रस्य शांआ. १९, ३; -त्राय  
 तै. ३, १, ४, १२.  
 चैत्र-रथ- -म् गो. १, १, २१.  
 चैत्ररथि- -थि: जैउ. १, १२, ५,  
 १; -थिनाम् तां. २०, १२, ५.  
 चैलकि(←चैलक)- -कि: श. २, ३, १,

३४; का. १, ३, १, २३.  
 चोदयन्वत्-चोदितृ-√चुद् गद्र.  
 √च्यु, च्यवते ऐ. द, २२; श. १, ६,  
 १, ६; द, ६, ४, ८; ११, ८, १, ३; तां.  
 २, ६, २; १२, २; १५, २; १६, ४; ३,  
 २, २; ५, २; ११, ५, २२; ८, १४;  
 ९, ६; १०, १२; १२, ३, २३; ५, १६;  
 १३, ९, १९; ११, २२; १४, ५, २५;  
 ९, १६; २९; १०, ५; १५, ३, १३;  
 ५, ११; गो. १, १, २६; २, ६, ४;  
 च्यवन्ते ऐ. ५, ९; शां. २२,  
 ७<sup>३</sup>; २९, ५; शां. २, १, २, ३<sup>३</sup>;  
 १०, २, ३, १५; तैआ. १०, ६२,  
 १; तां. २, २, ४; १६, ५; ५, ७, ९;  
 ८, २; द, ८, १८; १६, ५, २७<sup>३</sup>;  
 च्यवामहे ष. ३, ७; च्योप्यते ऐ. २,  
 २२; शां. ९, ४; च्योड्वम् तैआ.  
 १०, ७, १; च्यवेत ऐ. ७, ५; ऐआ.  
 ५, ३, २; शां. १२, ६; श. द, ७, ३, ४;  
 १३, ३, ६, ५; च्यवेरन् ऐ. ५, ९; गो.  
 २, ६, १०<sup>३</sup>; अच्योष्ट ऐ. २, २२;  
 अच्योष्टा: शांआ. ७, ११<sup>३</sup>.  
 च्यवयति शां. १२, ५; च्यावयति  
 तै. १, ६, ४, ५; तां. ६, १०, १६;  
 ११, ८, ११; १२; १३, ५, १३;  
 च्यावयन्ति श. १०, २, ३, ७;  
 च्यावयन्ति श. १०, २, ३, ७;  
 तैआ. ५, ६, ४; च्यावयाम: श.  
 १, ६, १, ६; च्यवयानि शां. १२,  
 ५; २२, ७; च्यावयत जै. १६८<sup>३</sup>;  
 अच्यावयत् तां. ११, ८, ११; १२;  
 १३, ५, १३<sup>३</sup>; अच्यावयन् श. १,  
 ६, १, ६; च्यावयेत् ऐ. ५, १५.  
 अच्युच्यवु: तै. ३, ७, १३, १.  
 च्यवन- -न: ऐ. ८, २१; श. छ, १,  
 ५, १<sup>३</sup>; ५; तां. १४, ६, १०; जै.  
 १८६<sup>३</sup>.  
 च्यावन- -नम् तां. १३, ५, ११; १२;

१९, ३, ६<sup>३</sup>; जै. १८६<sup>३</sup>; आ. १,  
 १८३; -नस्य तां. १३, ५, १३;  
 -नानि आ. १, ४७३; जैआ. १,  
 ४७३; ५७९; -ने आ. १, ७२;  
 -नेन तां. १३, ५, १२; १३<sup>३</sup>.

च्यावजन्त्व- -म् तां. १३, ५, १३.  
 च्यावयित्वा तैआ. ५, ६, ४.  
 च्यावयितव्य- -व्यानि जै. १६८.  
 च्युत- -त: श. छ, २, ५, २,

छ

छगल- -म् तै. ३, ९, ९, ३.

छत्र-√छद् द्र.

√छद्, ||छदयति ऐ. १, ३०; मं. २,  
 ६, १३; छादयति श. ८, २, ४, ५;  
 छादयति श. ३, ५, १, २६; छाद-  
 यन्ति ऐआ. २, १, ६; जै. ९९;  
 गो. २, ६, १४; छादयसि गो.  
 १, २, १९<sup>३</sup>; छदयाञ्चकार का.  
 १, २, ४, ४; ५; अच्छदयत्  
 तै. ३, ११, ८, ६<sup>३</sup>; ७<sup>३</sup>;  
 अच्छादयत् जै. ९९<sup>३</sup>; जैउ. १,  
 ४, ४, ४-७; अच्छदयन् श. ८,  
 ५, २, १; अच्छदयन् श. ८, ५, २,  
 १; तां. १४, ५, १३; अच्छादयन्  
 जै. ९९<sup>३</sup>; गो. १, ५, २४; २, ६,  
 १४.

छत्र- -त्र: ऐ. २, ३३.

छत्राक- -म् प. ५, ६.

छदिसु- -दि: ऐ. १, २९; शां. ९,  
 ३<sup>३</sup>; श. ३, ५, ३, ९<sup>३</sup>; २३; २४;  
 ६, १, २२; ८, २, ४, ५<sup>३</sup>; ५, २, ६<sup>३</sup>;  
 -दिषी श. ३, ६, १, २२.

छटि:संमि(त→)ता- -म् श. ३,  
 ५, ३, ९<sup>३</sup>.

छन्न, न्ना- -न्न: ऐआ. २, १, ६<sup>३</sup>;  
 श. १४, ४, ४, ३; -न्नम् श. १४,

† च । इद्' पपा. अनुसारिणी भिन्ने पदे । ‡ Kt. टि. द्र. । 'च । ईरपादाः' इति सा. । §√चायते: पूजाकर्मण  
 इति Mw. Kt. च । √चरतेरिति Pw. Gw. च । सामविवरणकारस्तु √चेतयतेरित्याह । सा. चैतत्रिण्यत्तौ  
 मौनमेवावलम्ब्यते । निश्चयः सुधिगोचरः । ||एकत्रावर्णान्तधातुषु पाठाद् वृद्धयभाव इति सर्वत्र बोध्यम् ।

४,४, ३; तै. ३, २, ८, ४; ७; ८;—त्रा  
 श. ३, ५, १, २, ६;—न्तानि जै. ३४.  
 छादयित्वा ऐ. ६, ३, ६; जै. १८०.  
 √ छन्द, छन्दते गो. २, ६, १४; छन्दति  
 ऐआ. १, १, ३; छन्दयाञ्चक्रुः जै. ५३;  
 छन्सत् श. ४, ६, ९, १४; छन्दयति  
 शांआ ११, ३, दै. ३, १९; अछन्दयत्  
 श. ८, ३, १, २; ५, १, २.  
 छन्दस्—न्दः ऐ. १, १; ६; ३, १२;  
 १३; ४, १२; २९; ३१; ५, १;  
 ४; ५; ६; ८; १०; १२; १३; १६—  
 २१; ६, १२; १५; १६; २१;  
 ७, २३; २४; ऐआ. १, १, २; ३, ८;  
 ४, १; ५, २; ४, १, १; शां. १०, ५;  
 ११, ५; ११; १४, २; १५, २; १६,  
 ३; १७, १; १८, २; २०, ४; २२, १;  
 २; ५; ९; २३, ३; ८; २५, ५; २६,  
 ८; २७, १; २; ७; २८, ५; २९, ५;  
 ३०, २; ५; शांआ. १, २; २, १२;  
 १६; श. १, ३, ५, ४; ८, २, १०;  
 २, १, ४, १४; २, १, १७; ३, ४,  
 ३२; ४, ३, २, ५, ४, ३, ७; ५, २, १,  
 ५; ६, ३, १, ३; ८; ३९; ४१; ४, १, ६;  
 ७, २, १३—१६; ७, १,  
 २, २२; ३, १, ३९; ८, १, १, ५; ८;  
 २, २; ५; ८; २, ३, ९—१३; ४,  
 १—५; ६—१६; ३, २, ५; ६;  
 ५, २, ३; ४; ५; ६; १०, ३,  
 २, १—१३; ५, ४, ६; ९; ११; १३;  
 १९; ११, ५, ५, १०; १२, २, २, ६;  
 ३, ३; ८, ३, ३; १३, ३, २, २; ३, १;  
 २; ४, १, १३; १४, २, १, १६;  
 का. १, १, ४, १४; २, १, ११; ३,  
 ४, ७; ४, १, २, ३; तै. २, ६, १७, १;  
 २; ३; ४; ५; ६; ७; १८, १; २;  
 ३; ४; ३, ३, १०, ३; ८, १२, १;  
 २; ९, ९, १; तैआ. १०, ६, १;  
 तां. ५, ३, ३; ६, १, ६; ८; १०;  
 ११; २, ११; ७, ३, १०; ७, ५;

८, ५, ४; ६, १२; १२, १०, ३; १३,  
 २२; २७; १४, ४, १; ५, ७; १०,  
 ३; ११, ५; १५, ५, ५; १६, ८, ८;  
 ११, १२; १३; १७, १, १; ५; १२;  
 १९, १, ३; ११, ८; २०, २, ३;  
 २१, ४, ९; ९, १३; जै. ८; १९;  
 १८२; जैउ. १, ३, ३, ३; घ. १,  
 ३; ४; २, २; ३, १; १०; दै. २,  
 ११; ३, १५; १७; गो. १, १, १७—  
 २१; २४; २५; २७; २९; २,  
 ११; २४; ५, २३; २, ३, १०;  
 ११; ४, १८; ६, ३; ९; १०;  
 —न्दःसु ऐ. ४, २०; ६, ३२; ३३;  
 ऐआ. १, ३, ४; श. ९, ३, ४, १०;  
 १०, २, ४, ५, ५, ४, ८; ११, १, १, ६;  
 १४, १, २, २; तै. १, ५, १२, १;  
 २, २, ३, ७; तां. १६, १६, ९;  
 जै. ७४; —न्दसः ऐ. ७, २३;  
 २४; शां. ३, ५; ९, २; २५, १३;  
 २७, ७; ३०, ८; शांआ. १, २;  
 श. ८, १, १, ५; ८; २, २; ५; ८; ११,  
 ५, ५, १०; ७, ३; तै. १, १, ९, ६;  
 ७; ३, ८, १२, १; ३; तां. १०, ६,  
 १—५; १२, १०, ३; १५, ३, २;  
 २१, ९, १३;—न्दसःऽन्दसः शां.  
 ३०, ११; श. १०, ३, १, ९;  
 —न्दसा ऐ. १, १३; १५; १६;  
 ३०; २, ५; ३, २; ५, ११; ६, ३;  
 ७, २३; २४; ८, ६; १२; १७;  
 ऐआ. ५, १, ४; शां. १, १; ३, २;  
 ९, २; ११, ५; १२, ४; २२, ७; ८;  
 २३, ६; २५, १; ४; १३; शांआ.  
 १, २; ७; २, १६; १७; ११, ७;  
 ८; श. १, २, ५, ६; ३, ५, ४;  
 ९, ३; १०; १२; २, १, ४, १४;  
 २, १, १७; ३, ४, ३२; ३, ४, १,  
 २३; ६, ३, १, ३; ३९; ४१;  
 ३, २५; ५, २, ३; ४; ५; ६; ३,  
 १०; ४, १७; ७, ५, २, १, ६; ८, २,

४, १६; ११, ५, ५, १०; १३, २,  
 ६, ४—६; ५, ४, २८; १४, २, १, १६;  
 का. १, १, ४, १४; २, १, ११; ४,  
 १, २३; २, २, ३, ६; तै. २, ६, २,  
 १; २०, १—४; ५; ७, १५, ५;  
 ३, ३, २, २; ४, ६; ७, ७, ४; ९, ४,  
 ६; ७; तैआ. ४, २, ६; ३, ३; ६,  
 १; २; ५, ३, ३; ५, १; २; तां.  
 १, २, ७; ६, ६, ७; जै. ८८;  
 ९९; १३३; घ. २, १; गो. १, ५,  
 १२; १३; १४; २४; २, ६, ६; ११;  
 १६; —न्दसाम् ऐ. १, ५; ६; २,  
 १६; २३; ३, २१; २७; ३; ४; २८;  
 ५, ३४; ६, ३२; ३३; ऐआ. १, ४,  
 १; २, १, ६; ३, ५; शां. ३, २; १०,  
 १; २; ११, ५; ८; १४, २; ५; १७, २;  
 १९, ७; २५, १; १३; २७, ७; २८,  
 ७; शांआ. १, १; २, ६; श. १, ६,  
 ४, २; ८, २, १०; १६; ३, २, २, ६;  
 ४, १, ७; ७, ३, १, ४१; १०, ३,  
 १, ९; ४, २, २१; १३, ५, १, ९; तै.  
 १, ७, ९, ६; २, २, ८, ७; तैआ. २,  
 १५, १; ५, २, ४; ७, ४, १; १०,  
 ६, १; २६, १; तां. ४, ४, ४; ६, ७;  
 ८, १०; ६, १, ६; ३, ६; १२; ९, २५;  
 १०, २, १; २; ३, ८; ६, ६; ११, ५,  
 १७; १३, १, १०; ७, २; १५, १०,  
 ६; १२, २; ७; १६, ११, १०; १६,  
 ९; १८, ८, ४; ११; १९, १२, ८;  
 २०, १६, ८; २१, ४, ६; ९, १६; १०,  
 ९; २४, ६, ३; २५, १, १३; २, ५; ७;  
 ३; १०, ११; जै. ८०; ९५; ९९; दै.  
 २, १; ११; गो. १, ५, ४; १६—१९;  
 २, ३, ११; ४, २; ६, ११; —न्दसि  
 ऐ. १, १२; शां. ३०, ३; तैआ.  
 ४, ११, १; २; गो. २, ३, १०;  
 —न्दसी ऐ. ३, २६; २८; ऐआ.  
 १, १, २; शां ३०, २; शांआ. १,  
 २; श. १०, ५, ४, ८; तै. १, ८,

। एकत्रोत्तरेण समस्तीभूय पूर्वपदत्वमप्यस्य संभेवत् । तथा चापि यस्या. द्र. । § 'छन्दः' इति मुपा.

१०,३: तां. ४, ४,२;४; ९; १८,  
 ११,९; जै. ५०;१०२: गो. १, २,  
 २४:—न्दसे तां. ९,४,६;—न्दांसि  
 ऐ. १,६;९;१५: १६; २,२;१६;३;  
 १७;१८;३५; ३,१३;२५; ३९;  
 ४७; ४८; ४, ३; ५; ९—  
 १३: २१: २४: २७;२८: ५,३;  
 १६; ६,२;३२:३६; ऐआ. १,१,  
 २;३,४; २,१,६;३,४; ३,१,६;  
 ५,१,४; शां. ३,२; ७,९;१०,२;  
 ११,४;५; ६;८: १४, २;३;५;  
 १५,२; १७, २;९;१९,७;२३,  
 ४; २७,१;७;३०,३;११:शांआ.  
 १,४;२,६;११; ७,१९: १२, ४;  
 शा. १, ३,२,९;४, ६; ८,२,८;  
 ९;१०;१३;१४; २,१,४,४; ३,  
 २,१,६; ३, १, १; २,११: ४,१,  
 ७;८;२३; ६,२,८; ८,४, १६;  
 ९,२,१७; ३,८; ९;१०; ४,३,  
 २,५; ७; ४,३,१; २; ३,५, ७;  
 ५,९,१;२;४; ६; ८; १३; ६,९,  
 १३; ५, ४, ३, २२;५,१,२—७;  
 ६, २,१, ३०;३४; २, ३३; ३,  
 १,११; ४,१;४२; ४,१,६;५,४,  
 ७;७,१,६;२,६; ७,२,३,६;३,  
 १,३७;४,१,४; ५,२,४२: ६१:  
 ८,२,२,८; ३,८;९; १४: ४, ५;  
 १९; ३,१,१२; १३; ३,१;२;५;  
 ६;४,४,८;५,२,१; ६,२,१;२:  
 १३;७,३,८;९,२,३,४; ३,१,  
 २३; ३,४;५: ४,१०: ४,३,११;  
 ५,१,३९;५३; २,८;१२; १३;  
 १०,१,२,९;३,१,१;९; ५,४,७;  
 ८; ६,५,५; ११,१,१,५: ५,४,  
 १७; १२,२,२,१७: २१;३,३,१,  
 ६—१०; ८,३,३; १३, ३, ६,६;  
 १४,१,२,२;३,१,११; का. १,१,  
 ४,३; तै. १, ३,६,७; ४,६, ४;  
 १०,६;७;५,६,६;९,८; १२,१;३:  
 ५;६,३,९; ७,५,५; ९,६;१०,४;

२,२,४,३; ३,२,६; ७,१८,४;३,  
 २,९,३; ३,५,३; ७,१०,२; ९,  
 १८,१; तैआ. २, ११,१; १७,१;  
 ३,१२,४; ५,२,१;२;३; ३,४;५;  
 ९; ६, ५,३; १०, ६,१; २२,१;  
 तां. ३,९,३; ४, ४,६;८;९, १७;  
 ५,२,११; ६,१,११;६,६; ९,२,२;  
 २६; ७,३,८;९;४, ५; ८,४,१;  
 ४;६,६; ७,१; ९, ४,२; ७; १०,  
 १,१९: २,४;५,११;१३; १३,४,  
 २;१०,१; १४,१,१;२;५,८; २६;  
 ११,५; ३५: १५,५,५;३२; १७,  
 १,३; १८, ८,११; १९, ५,१०;  
 ११; २४,११,६;८; २५, १,१३;  
 २, ५; जै. १४; १९;४८; ७४;  
 ८९; ९६; ९९; १००; १०१;  
 १०२;१०८;१२७;१६९;१८३;  
 जैड. १, ४,४,३; ३,२,५,७; ३,  
 १,३; ४,६,१, ७; २,५; १२,१,  
 ७;८; ५, ३, १;७; आ. १, २;  
 सा. १,१,१३; वै. २,३;३, १९;  
 गो. १,१,२९; ३,२; ३३;२,१६;  
 ४,२४;२,१,२०; २,१७;३,११;  
 ५, १; ५; ६, ६; ११; १६;  
 —न्दांसिइव तां. ६, ९, २५;  
 —न्दोभि: ऐ. १, ९; २, १५;३,  
 २८;४५;४७;४८; ४,२३;२७;  
 ६,३२;३३; ८,६; ऐआ. १, ३,  
 ४;२,१,६; ३, ५; ३, २,६;५,  
 १,४;शां. ९,२;२६,७; शांआ. ८,  
 ११; शा. १,२,५,६—९; २, ३,४,  
 ३२;३,२,११; ४,१,२३;९,३,  
 १०;४,३,२,५;६,३,१,४४;५,४,  
 ७;७,१,६; ७,३,१,३७; ४१;  
 २,९;५,१,३०; ८,२,२,८; ७,३,  
 ८;९, ५,१, ५; १०, ५,४, ८;  
 १२, २,२, १७; का. १, ४, १,  
 २३; २, २, ३, ५; ६; ८; तै.  
 १,२, ४, २; ३,६, ५; ४,४, ८;  
 ६,४;५,९,८; ७,५,५;९, ६; २,

२,८,७; ३,७, १४,१; तैआ. १,  
 ९,६;२,१५,१; ५,३,३;६; ९;  
 ४,११; ७,५; ९,१; १०, १,१०;  
 तां. ४,४,५;५,२,३;५,४;५; ६,  
 ३,१३; ७,३,२; ८;९; ४,८; ८,  
 ६,६;७; १२,१०,६; २३,९,११;  
 १०,८; जै. ७४; १०८; १६९;  
 जैड. २, ३,२,५;३, २; ३,३,१,  
 ६; ५, ३, १; गो. १,४,२४; २,  
 ६,११;—न्दोभ्य: ऐ. ३, २; ४,  
 ३; शा. १, ३,२,६; ७;९; १६;  
 ३,४,१,८;११; ४,४,३,५; ७,५,  
 २, ६१; तै. २, ३,२, ३; तैआ.  
 ७,४,१; १०,६,१; तां. १३, ४,  
 १;—न्दोभ्याम् ऐ. २, २६; तां.  
 २०,१६,८.

छन्दःपुरूप-प: ऐआ. ३,२,३;  
 शांआ. ८,३.

छन्दःप्रवाह-हा: शां. ११,५;  
 -हौ गो. २,३,११.

छन्दःस्कारम् ऐआ. १, ५,१.

छन्दःस्कृत-म् शां. ३,२.

छन्दःस्कृति-म् ऐआ. १,५,२.

छन्दःस्तसुः ऐआ. २, ३, ४;  
 सं. ३.

छन्दःस्त्व-म् ऐआ. २, १, ६;  
 तै. २,२,८,७; जै. ९९.

छन्दःस्व,स्या-स्वम् सं. २, ६,  
 १३;—स्या: शा. ७, ५,२, ४२;  
 ४३;८,२,३, ७; ८;९;३,३,१;२;  
 ५,२,१;३,२,६,२,१;२; २,५;  
 १०,४,३,१४;१६;१८.

छन्दोग(-न्/गै)-गम् शां. ६,  
 ११;—गा: ऐ. ५, २; ऐआ. ३,  
 २, ३; शां. १९, १०; शांआ.  
 ८,४; शा. १०,५,२,२०;—गेभ्य:  
 ऐ. ३,३२; ऐआ. ५, १, ४;—गेषु  
 शां. १८,५.

छन्दोगमाहकि-कि:, -के:  
 वं. १.

† 'प्रवहाः' इति हस्त. पाठान्तरम् ।

छन्दोऽतिप्रोल्ह(-स् Sअ)- -स्य  
शां. ११, ५.  
छन्दोनाम्- -मानाम् श. ३, ३,  
२, ६.  
छन्दोभाग- -गाः ऐ. २, १८.  
छन्दोम्य- -यः ऐ. २, ४०;  
ऐआ. ३, २, १; २, ३; शांआ. ८,  
१, २; ५; श. १०, ४, २, २७; ३०;  
-यम् ऐ. ६, २७; ऐआ. ३, २,  
१, २; ३; शांआ. ८, १; २; ५; श.  
१०, ४, २, २६; २९; ३१.  
छन्दोमयी- -यी ऐआ. १, ३, ४;  
श. ६, ३, १, ४१; -यीम् ऐआ.  
१, ३, ४.  
छन्दोयोग- -गान् तै. ३, १२,  
९, ६.  
छन्दोरथ- -म् तै. १, ५, १२, ५.  
छन्दोरूप- -पाणि शां. १८, ८;  
२०, २; ३; ४; २१, २; ३; ४; २२, १;  
२; ३; ६; २३, १; २५, १.  
छन्दोवचन- -म् गो. १, १, २७.  
छन्दोऽर्थ- -र्थे दे. ३, १८.  
छन्दोसु- -मः शां. २६, ११; गो.  
१, ४, ९; १०; -माः ऐ. ५, १६;  
१७; १८; १९; २०; २१; २२;  
शां. २६, ७; ९; १२; १६; १७; २७,  
३; २९, ८; ३०; १०; श. १२,  
२, ३, ९; तां. ३, ८, २; ९, ३; १२,  
२; ४, ८, ७; १०, १, २१; १४, ३,  
१०; ५, ७; ८; २६; ३१; ७, ६; ८, ४;  
८; ९, २३; २४; ३०; ११, ५; १५;  
२३; ३५; ३९; १२, ९; १५, २, ६;  
९; ३, १५; १७; ५, ५; ३२; ३७;  
१९, ९, ३; ४; ५; २०, ३, १; २१,  
६, ३; ७, ५; २२, ६, ३; ४; १६,  
१; ३; १८, १; २३, १, १; जै.  
१६८; १९४; २१०; -मान् श.  
१२, १, २, २; ३, १९; तां. २४, ३,  
२; जै. १९२; -मानाम् तां. १०,

१, १९; १४, १, ८; ५, २६; ७, ४;  
८, ४; ८; ११, ३५; १५, २, ६; ९;  
३, १; ५, ३३; -मे शां. २६, ९; १२;  
१६; ३०, १०; -मेषु श. २६, १७;  
२९, ८; ३०, १०.  
छन्दोम-दशाह- -हः तां. २५,  
१, १; १३; २, १; ५; -हात् तां.  
२५, २, ४; ५.  
छन्दोम-पचमान- -नः तां. २१,  
६, १; -नम् तां. २२, ६, १.  
छन्दोम-वत्- -वान् तां. १९,  
९, ४.  
छन्दोमवती- -त्यः तां. २३, १९,  
८; २४, ३, २; ११, ६.  
छम्बद् जै. १५, १.  
?छम्बद् √कृ, छम्बद् कुर्यात् गो. २,  
१, ११.  
छर्दिस्- -र्दिः श. ७, ४, २, ८; ८, ३,  
१, १०; ७, ३, १९; तै. १, १, ७, १;  
८, ४; जै. ४४; -र्दिषा श. ७,  
४, २, ८; ८, ३, १, १०; ७, ३,  
१९.  
छवि- -म् जै. १४४.  
छवी- -वी तां. १६, ६, २; -वीः  
तै. १, २, ६, ३; -वीम् तै. २, ३, ६,  
२; ७, २; तां. १६, ६, १.  
छाग, गा- -गम् तै. २, ६, ११, ९; ६,  
१५, १; ३, ६, १५, १; -गया शां.  
७, १०; -गस्य श. ३, ८, २, २६;  
२७; ३, २९; तै. ३, ६, ८, १; ११,  
१; ३; ४; १२, १; -गाः श. ३, ३,  
३, ४; -गानाम् श. ५, १, ३,  
१४; -गेन तै. २, ६, ४, ४; १५,  
१; ३, ६, १५, १; -गैः श.  
१३, २, ७, २; तै. २, ६, ११,  
१०.  
छाया- -ययाऽइव श. २, २, ३, १०;  
-या शांआ. ८, ७; ११, ३; श. ३,  
६, १, २२; का. १, २, ३, ८; तां. ६,

४, ५; जै. १६०; २०१; -याः जै.  
११७; -यानाम् ऐ. ७, १२; -याम्  
ऐआ. ३, २, ४; श. १, ४, ५, २;  
११, १, ५, २; जै. १६०; गो.  
१, १, ३; -याम्ऽइव तै. २, ४, ४,  
६; -ययाम् शांआ. ६, २; १२; श.  
८, ७, ३, १३; तां. ६, ४, ३; जै.  
१२६; -यासु ऐआ. ५, ३, ३.  
छाया-म्य- -यः श. १४, ५, १, १२;  
६, ९, १६.  
√छिद्, छिन्ते श. १०, ५, २, ५;  
छिनत्ति श. ४, ३, २, ६; ५,  
५, ५, १४; तै. १, ३, १०, ७; ३,  
२, ९, १०; १०, २; छिन्तः श. १२,  
२, २, ३; गो. १, ४, २०; छिनत्ति  
तै. ३, ७, ६, ५; चिच्छेद श. १४,  
१, १, २४; जै. १२१; चिच्छिदुः तै.  
३, ७, १३, १; छेत्स्यति श. १४, १,  
१, २, ३; छिन्दत् श. १४, १, १,  
२६; २, २, ४४; छिन्धि तैआ. ४,  
२७, १; जै. १५१; छिन्दै श.  
१०, ५, २, ५; अछिन्दत् श. ५,  
५, ५, ६; तैआ. १, ५, २; ५, २, ३;  
तां. ७, ५, ६; ९, ५, ४; १२, ६, ८;  
१४, ६, ८; २०, १४, २; जै. २०१;  
छिन्दीत् तै. १, २, १०, ७; छिन्द्यात्  
श. १४, १, १, २, ३; का. २, २, ३,  
९; छिन्द्यात् तै. ३, २, ९, १०;  
छिन्द्याम् श. १४, १, १, १९; २२;  
जै. १८६; छेत्सीत् श. १४, ९,  
४, २, ३; अछिन्दत् ऐ. ३, २६;  
छिदः तैआ. ३, १५, १; छिस्म  
तैआ. ४, ४२, १; छेम् तै. ३,  
६, ९, १.  
छिद्यते श. १४, ५, १, १०; तै. १,  
८, ३, ४; तां. ६, ५, ९; ७, १३;  
गो. १, २, १०; अछिद्यत श. ३,  
९, २, १; ३, १२; १८; ४, ५, १०४;  
११, ७, २, ८; १४, १, २, १०; २१;

† छन्दः पदमुत्तरेण समस्तीभूतमिति कृत्वैवं दर्शनम् । पार्थक्यन्तु यस्या. उभयत्र न । †-न्देरथे' इति सुपा.  
चिन्त्यः । §'अच्छे वपद् कुर्यात्' इति वा पाभे. साधीयान् स्यात् । §'छिन्दतः' इति पाठः ।

अच्छिद्यत तै. १, १, ३, १०; ३, २, १, १; तैआ. ५, ६, १०; जै. १७; १८६<sup>३</sup>; छेदि तैआ. ३, ५, १.

छिद्र, द्रा- -द्रः ऐआ. ३, २, ४; तां. ५, १०, ७; गो. २, २, ५; -द्रःऽइव शांआ. ८, ७<sup>३</sup>; तां. १८, ५, ४; -द्रम् ऐ. ३, ११<sup>३</sup>; १८<sup>३</sup>; श. ८, ७, २, ६<sup>३</sup>; तै. १, ३, ४, ५; ३, ११, ६, १; तैआ. १, २, ५, २; तां. ८, ६, १३<sup>३</sup>; ९, ६, १०; ११; १४, ९, ३६; जै. ६२<sup>३</sup>; १६४; जैड. १, १, ३, ५; ६; गो. २, २, ५<sup>३</sup>; -द्रम्ऽइव तां. ३, १०, २; २१, ७, ३; ४; -द्रा शांआ. ८, ७; ११, ३; -द्राणि ऐआ. ५, १, ३; शांआ. ८, ९; तां. ७, ३, १९; -द्राम् ऐआ. ३, २, ४; -द्रे जै. १६४; -द्रेण तां. ८, ६, १३.

छिद्र-प्रतिषेध-सामर्थ्ये- -थ्यात् गो. २, २, ५.

छिन्न, न्ना- -न्नम् शांआ. १२, ६; तां. ६, ७, १३; -न्नम्ऽइव तां. १८, ८, १७; -न्ना ऐ. ४, १३; -न्नायाम् श. १४, १, १, ९.

छिन्न-भिन्न- -न्नः गो. २, २, ५<sup>३</sup>. छित्ना शांआ. १४, १; श. १४, १, १, २३; २४.

छेत्तुम् जै. १५१.

छुवुक- -कम् श. १०, ६, १, ११; -केन ऐआ. १, २, ४<sup>३</sup>; ५, १, ४.

√छृद्, छृणुत्तु तैआ. ४, ३, ३<sup>३</sup>; छृण्वि तैआ. ४, ३, ३<sup>३</sup>; ५, ३, ९<sup>३</sup>.

छर्दयन्ति श. १२, ४, २, ९.

छेतुम् √छिद् ब्र.

√छो, छयति श. ४, ३, २, ३; तै. ३, ९, ६, ५.

—:—

ज

ज तै. १, २७, ११.

जक्षत्(√जक्ष←√हस् †)- -त् श. १४, ७, १, १४.

जक्षती- -त्याः का. २, १, ३, १८.

जक्षिष्वत्(√जक्ष्←√घस्)-

-क्षिवांसः श. ४, ४, ४, ११<sup>३</sup>; -क्षुपः का. १, ३, ३, १९; ६, १, २७; -क्षुषे श. २, ४, २, २३; ६, १, ४१.

जक्षुषी- -षीः श. २, ५, २, १६; २३; का. १, ५, १, १४; २०.

जग्ध- -ग्धः श. १०, ४, १, १८;

-ग्धम् ऐ. ३, ४६<sup>३</sup>; श. ६, ५, ३, ९; ८, २, ३; ८, ६, २, १३; १०, १, १, ११; १४, ९, २, १४; तां. ४, १०, ३; -ग्धस्य श. ६, ६, ४, १; २.

जग्धि- -ग्धै श. ९, २, ३, ३७.

जग्ध्वा श. ३, ७, ४, ४; ७, १, २, १३; १०, ४, १, १८; तै. २, १, १, २; ५, ५, ७; जै. १९०.

जगत्(√गम्)- -त् ऐ. ३, १२; शां.

८, ७; १४, ३; श. १, ८, २, ११; ४, ५, ९, ८; ६, २, १, २९; २, ३२; ७, ५, २, २७; ८, १, २, ३; तै. २, ४, २, ८; ६, ६, ५; ८, ८, ८; ९; १०;

तैआ. ३, ११, १०; ४, १, १; ६, ५, २; ३; १०, १, ५; ११, १; ६३, १; सा. १, १, ८; २, ५, ६; सं. १, ३, ७; प. १, ४; -त्तः ऐ. ४, १०;

ऐआ. २, २, ४; ३, २, ३; शांआ. ८, ४; श. ४, ३, ४, १०; ७, ५, २, २७; तै. १, २, १, ४<sup>३</sup>; २, ८, १, ३; ३, ७<sup>३</sup>; ५, ८; ७, ४; ३, १, १, ४; १२, ३, २; तैआ. १, ७, ६; १०, १, २; २, १३,

१ ३, ११, २; ६, ५, २; १०, १, १; ३८, १; ६३, १; -ति ऐ. ३, १२; शां. १४, ३.

जगती- -ती ऐ. ३, १२<sup>३</sup>; १८; २५<sup>३</sup>; २८<sup>३</sup>; ४७; ४८; ४, ३; १०; २७; २८; ५, १; ऐआ. १, ३, ४; २,

१, ६; शां. ११, २<sup>३</sup>; १५, ३; १७, ९; १८, ६; २२, ३<sup>३</sup>; २६, २; ३०, २<sup>३</sup>; श. १, ७, ३, २५; ८, २, ११;

२, २, १, २०; ३, ४, १, १३; ४, १, १, १२; २, ५, २०<sup>३</sup>; ३, २, ७, ९<sup>३</sup>; ५, ४, १, ५; ६, २, १, २९<sup>३</sup>; ३०<sup>३</sup>; २, ३२<sup>३</sup>; ३३<sup>३</sup>; ३, १, ११<sup>३</sup>; ७, ३, १०; ८, १, २, २; ३, १, १२; ३, ३<sup>३</sup>; ४<sup>३</sup>; ६; १०,

३, १, १; १, ८; २, ६; १२, ८, २, २०; १३, १, ३, ८; २, ६, ६; ६, २, ५; १४, १, १, १७; का. १, २, १, १२; तै. १, ५, १२, ४; ५; ८, १०, ३<sup>३</sup>; २, ६, १८, ३; ३, ७, ६, २; ८, ८, ४; १२,

२; ९, ४, ७, ६, ४; तैआ. ३, ९, १; १०, २१, १; ४२, १; तां. ६, १, १०; ३, १३; ८, ४, ३; १०, ५, १३; १२, १, २; ७, ३; १८, ११, ९; १०<sup>३</sup>;

२१, १०, ८; ९; जै. १९; ८९<sup>३</sup>; ९५; १००; १०१<sup>३</sup>; १०२<sup>३</sup>; १३०<sup>३</sup>; १३१; १३३<sup>३</sup>; १६९; जैड. १, १७, ३, ३; १८, २, १; ४, २, १, ८;

प. १, ३; २, १<sup>३</sup>; २, ३; ३, ७<sup>३</sup>; १७; गो. १, ५, १५; २, २, ९; ३, १०<sup>३</sup>; ५, ५<sup>३</sup>; -तीः ऐ. ४, ३; शां. १७, २<sup>३</sup>; ९<sup>३</sup>; १८, ३; श. ८, ६, २, ८;

१०, ३, १, ८; तै. ३, २, ८, २; गो. २, ५, ५<sup>३</sup>; -तीनाम् तां. १२, ११, ७; १३, ५, ७; ११, ७; १४, ५, १०; ११,

६; १५, ५, ६; प. ३, ७<sup>३</sup>; -तीभिः ऐ. ६, २; श. १, २, २, २; १२, ८, ३, १३; का. २, २, १, २; तै. १, १, ९, ७; ३, २, २, ८<sup>३</sup>; -तीभ्यः श. ८, ६,

२, ९; -तीभ्याम् श. ५, १, ५, १८; -तीम् ऐ. १, २८; ३, १२<sup>३</sup>; १३; शां. ९, २; ११, २; १५, २; २२,

५; ३०, ११; श. १, ८, २, ११; ३, ४, १, १३; ८, १, २, ३; तै. १, ७, १०, ४; ८, १०, ३; २, ६, १७, ५; ३, ७, ७, ३; ८, १२, २; तां. ४, ४,

† 'च' इत्यस्य स्थाने 'ज' इति भा. । अथवा √जनेर्त्प्रत्यये सम्बुद्धौ रूपमिति भा. सा. । ‡ √जक्ष भक्षहसनयोः अदा. ॥ 'जागतम्' इति पाठः प्रकरण-संगतः स्यात् ।

७; ७, ४, २; ८, ४, १; १२, ७, ३;  
 १८, ११, ९; १९, १७, ५; २०, २,  
 ३; जै. ८; ८९<sup>३</sup>; ९५<sup>३</sup>; ९९; १०१;  
 १०२; १३३<sup>३</sup>; जै. १, ४, ४, ६;  
 प. २, १; गो. २, ३, १०<sup>३</sup>; -तीषु  
 ऐ. ५, १६-२१; शां. २, ४, ४; ७;  
 तां. २४, ११, ७; -त्यः ऐ. ५, ४;  
 १६-२१; शां. २२, ७; २५, ७;  
 २९, १; ३०, १; श. १, २, २, २;  
 ८, ६, २, ३; ८; का. २, २, १, २; तां.  
 ११, १०, ६; १२, ३, ७; ५, ६; ११,  
 ७; १३, ५, ७; ११, ७; १४, ३, ५;  
 ४, २; ३; ५, १०; ९, ५; ११, ६; १५,  
 ३, ४; ५, ६; १२, ७; १६, ११, १०<sup>३</sup>;  
 प. ३, ७<sup>३</sup>; -त्या शां. १४, ३; १६,  
 १; २; ९; १८, ६; २६, ७; श. १, ७,  
 ३, २, ५; ६, ७, ३, १०; १२, ८, ३,  
 १३; १३, १, ३, ८; ६, २, ५; तै. १, ४,  
 ४, ८; २, ६, २०, ४; ३, २, ७, ६;  
 तां. १९, १७, ३; जै. १४<sup>३</sup>; ८८;  
 १३३<sup>३</sup>; सा. १, १, १३; दै. २, ८;  
 गो. १, ५, २, ५; २, ६, ११; -त्याः  
 ऐ. ६, ३२; ८, ६<sup>३</sup>; श. १२, २, ४,  
 ४; तै. ३, ८, १२, २; तां. ६, ९,  
 २, ५; १०, ५, १३; १२, ७, ३; १५,  
 ३, २; प. २, ३; गो. १, ५, ४;  
 -त्याम् शां. १४, ३; श. १४, ३,  
 १, ८<sup>३</sup>; तै. २, २, ३, ७; प. १, ३;  
 -त्यै ऐ. ४, २७<sup>३</sup>; शां. १०, १;  
 २७, ३; श. ८, १, २, २<sup>३</sup>; तै. ३,  
 ७, ६, २; तां. ९, ४, ६; -त्योः  
 तां. १३, १०, १६; -त्यौ ऐ. १,  
 ५<sup>३</sup>; ९; शां. ८, ९; श. २, २, १,  
 २०; का. १, २, १, १२; तां. १३,  
 १०, १५.  
 जगती-छन्दस्-<sup>३</sup> - न्दाः तै. १,  
 १, ९, ७; ४, २, ४; जै. ८.  
 जगती-भा(ग-→)गा- -म् प.  
 २, २.

जगती-वीर्य-व(त्-→)ती- -भ्याम्  
 तां. २०, १६, ८.  
 जगती-शत- -म् शां. १८, ३.  
 जगती-सहस्र- -म् ऐवा. २, ३, ५.  
 जगच्छ(-त्-छ-)-न्दस्- -न्दसः तां.  
 १, ५, १६; -न्दसम् श. ११,  
 ५, ९, ७; -न्दाः श. १२, ३, ४, ५;  
 तां. १, ५, १५; गो. १, ५, १४<sup>३</sup>.  
 जगत्-का(म्य-→)म्या- -म्याऐदि, १५  
 जगत्-तृतीय-सवन- -नः शां. २७, ७.  
 जगत्-प्रातः-सवन- -न-ऐ. ५, ४; शां.  
 २२, ७; २३, १; २७, ७.  
 जगत्-प्रासा(ह-→)हा- -हाः ऐ. ६,  
 १२; गो. २, २, २, २.  
 जगद्वत्- -न्ति शां. १५, ३.  
 जगद्वती- -तीभ्याम् शां. ८, ७.  
 जगन्मध्यन्दिन- -नः शां. २७, ७.  
 जग्मिवस्- -म्युपे तां. २१, ८, ४.  
 जग्मु- -ग्मवे तै. ३, ७, १०, ६.  
 जग्ध- , जग्धि- , जग्ध्वा √जक्ष द्र.  
 जघन(√हन)- -नम् तै. २, ४, २, ७; गो.  
 १, २, ४; ३, १०; -नात् तै. २, २, ९,  
 ५; -नेन श. १, १, २, ९; १२;  
 २३<sup>३</sup>; ९, २, ३; २, ४, २, ९; ६, १, ८;  
 २, ५; ३, १, ३, २८; २, १, ५; ५, ३,  
 ६; १३; ६, ३, ४; ५; ६; ८, २, १०;  
 ११; १८; २, १०; ९, २, १३; १४;  
 १७; ३, १७; ४, २, १, १५; १९; ४,  
 ५, ९; ५, २, ८; ६, ९, २३; ५, १, ५,  
 २८; २, १, २३; ३, २; ४, ३, ६<sup>३</sup>;  
 १३; ७, १, १, २७; २, ४; ४, १,  
 ३, ५; ५, २, ४०; ८, ७, २, १२; ३, ४;  
 ४, १०; ११, ५, ३, ४; ७; १२; १२,  
 ७, ३, २, २; १३, ४, १, ९; १४, २,  
 १, ७; ३, १, १३; ९, ३, १३; १४;  
 का. १, ३, ३, ९; ११; ६, १, ७; २,  
 ३; २, २, १, १; तां. ५, ६, ७; जै.  
 १३९; गो. २, ३, १७; -नेना३ जै.  
 २०९.

जघन-च्युति- -म् तै. २, ४, ६, ४.  
 जघना(-नञ्-)-ध्वे- -ध्वैः श. १, ३,  
 १, १२; ९, २, ३; २, ५, २, २९; ३, ४,  
 १, १७; ८, २, २; ५, ६; ५, २, १, ८;  
 ८, २, ४, २०; १०, ६, ४, १; का.  
 १, ५, १, २६; २, २, ४, ९; तैवा.  
 ५, १, १; जै. ७४; -ध्वम् श. ३,  
 ६, १, २६; ८, २, ४, २०<sup>३</sup>; -ध्वात्  
 श. ३, ८, ५, ६; ८, ६, ३, ११;  
 -ध्वै ऐ. ३, ४७; श. ३, ५, २, २;  
 ६, १, ३; ५, ४, १, ९; ८, ६, ३, ११;  
 १४; जै. ५०; ७४; -ध्वञ्च श.  
 ३, २, १, ९<sup>३</sup>; -ध्वेन श. ७, २, २,  
 १०; ८, २, ४, २०; जै. ५०<sup>३</sup>.  
 जघन्य, न्या- -न्यम् तै. १, ५, २, १;  
 -न्या ऐ. ३, २; तै. १, १, २, ८;  
 -न्यायाम् श. ४, ६, ९, ११; १२;  
 -न्ये श. १, ४, १, १६; तै. १, ८,  
 ४, २.  
 जघन्वस्- -न्वान् तै. २, ४,  
 १, ३.  
 जघ्नवस्- -घ्नवांसम् ऐ. ३, १६; का.  
 १, ३, ४, ९; -घ्नवान् श. १, ६,  
 ४, २, १; का. १, ५, ३, ९; -ल्लुपे  
 श. १, ६, ४, १२; २, ४, ४, १५.  
 जघ्न-व(त्-→)ती- -तीः ऐ. १, २, ५  
 जङ्गम(√गम्)- -मः तैवा. १, ११,  
 ४; -मम् ऐवा. २, ६, १.  
 जङ्ग- -ङ्गयोः मं. १, ३, ५; -ङ्गम्याम्  
 तै. २, ६, ५, ६; मं. २, ५, ५;  
 -ङ्ग्वे ऐ. ७, १५.  
 ?जजगति- -तिः दै. ३, १७.  
 जज्जला-कुर्वत्- -न् दै. ३, १७.  
 जङ्ग- -रम् श. ७, १, १, २, २; तै. २,  
 ६, ८, ४; ७, १, २, ३; गो. २, १, २; -रे  
 ऐ. ४, ४; शां. ६, १४; १७, ४; श. ७,  
 १, १, २, २; गो. १, २, ७; २, १, २.  
 जज्ञ(√ज्ञा)- -ञ्ज्ञाः ऐ. ६, ३, ५.  
 जज्ञान- , जज्ञि- √जन् अद्र.

† वस. । ‡ 'जग्मि-' इत्यस्य 'जग्मये' इति (६, ४२, १) वाहच्यपाठः । § 'जवगति-', 'जलगति-' इति पाठभ्यां सम्भाव्यतामिति । या. (७, १३) तु प्रायः समान एव स्थले 'जलचरगति-' इत्याह । § 'जलाल्यमानः' इति या. ७, १३. ।

जञ्जप्यमान- √जप् अद्र.

जन्-त्रवः श. १२, २, ४, ११; गो. १, ५, ३; नृभ्यः तैआ. ४, २०, १<sup>१</sup>; तां. ९, १०, १; नृषु श. ८, ६, २, १०.  
 √जन्(→जा), जायते ऐ. १, ३; १६; २, २; ३, २; ४, १४; ७, १३; २२; ८, ९; २८; ऐआ. १, १, २; २, ३, १; ६; ५, १; शां. ३, ८; ५, १; १०, २; ११, ६; १३, २; १५, ३; १९, ९; २५, १; ३२, ९; शांआ. १२, ५; श. १, २, २, ६; ७, १, २; २, ६; ८, ३, ६; ९, १, १५; २, २, १, १०; ३, ४, ९; ४, ४, २१; ५, १, ५; १८; ३, २, १, १२; ४०; ४, १, २०; २३; ७, १, २०; ४, ४; ५; ४, २, २, १५; ६, १, ३, ११; ५, २, २; ६, २, १६; ३, ५; ६; ८, २, ३; ७, २, ३, २; ४; १, १; ८, २, ४, १८; ९, १, १, ३; २, २, ३; २, १, ११, ४, १, १०; १०, १, २, ५; ३, ५, ६; ११, १, २, ७; ५, १, १७; ६, २, १०; १२, ७, ३, ८; १२; १४, १, ३, ३२; २, २, २, ७; ९, ४, २९; का. १, ४, ३, ४; १५; २, २, १, ५; तै. १, ७, ७, ५; ३, ७, ३, १; ८, २, १; जायते श. १, ७, २, १-५; ८, ३, १५; २, १, १, ३; ४, १६; २, ४, १०; ५, १, ५; ३, २, १, २८; २, ९; ४, १, १९; ३, १, ३; ६, २, १६; ७, १, २२; ९, ४, २, ३; ४, २, ५, १५; ५, ३, ५, १७; ६, १, ३, २; २०; ३, १, ७; २०; २६; ३२; ४, २, ८; ५, २, २; ६, १, ६; २, ३; २, ४; २, ९; ३; ३, ५; ६; ७, २, ७; ७, १, १, १६; १९; २, २, २, २; ३, २; ४; ४, १, ६; १४; ९, १, १, ३; २, २, ३; २, १, ११; ३, १, २; १०, ५, २, ९; १०; ११, २, १, १; ५, ४, १२; १२, १, १, ३; २, २, २, ३; ९, १, १; १३, २, ६, ११; ३, ७,

८; ९; १०; १४, १, ३, ३; ४, ३, २, २; ५, १, ८; ६, ९, ३, ४; १०, १५; ९, १, १६; का. १, १, १, २; ४, १, ६; ४, १, ७; ३, ४; तै. १, ७, ७, ५; ७, १, २, ३; ८, ९, ३; ३, ३, ९, १०; ६, १, ३; ७, ४, १, २; ८, २, १; १७; ५; ९, ५, ४; तैआ. १, २, ४, ४; ६, ६, २; तां. १०, ३, १०; ११, ६, ५; १२, १, ५; ७, ७; १३, १, ९; ७, ७; १४, ७, २; १८, ९, ६; २०, १, २, ५; २२, ५, ४; जै. ९३; १०६; जैउ. १, १, ४, २; ४; १५, २, ७; ३, ३; २, २, ३, १; ३, ३, ९; ५, ३, ७; ३, २, १, ७; ३, ९; ३, १, १; ४, ७; ८; सा. ३, ८, ४; ४, १, ३; २, १; २; ५; ९; गो. १, १, २; ३, १, १; ४, ३; २, १, १, १; १, १; ६, १, ५; जायन्ते ऐ. १, ३; ३, ३; ७, ४, २, २; ६, २, ७; ३, २; ७, १, ४; ८, २, ८; ऐआ. १, ३, ५; ८; २, १, ७; शां. २, ७; ३, ०, ४; श. ३, २, ३, १, ९; ४, ३, १, १, ४; ६, ९, १, ६; ५, ३, ३, ८; ७, २, १, ८; ४, २, १, ३; १०, ३, ५, १, १; ११, ४, १, ५; ६; १, ३; जायन्ते श. १, ३, १, २, ५; ७, १, १, ८; २, ३, १, १, ६; ५, १, १, ९; ६, ३, ७; ३, ३, २, १, ४; ७, ४, ४; ५, ३, ५, १, ७; ६, १, ३, १; ७, २, ४, २, ६; ५, २, ४, ७; ११, ४, १, ५; १, २; १, ४; ८, ४, ६; १३, १, ६, १; का. १, ३, १, ९; ४, ३, १, ६; ६, ३, ५; तै. ३, २, २, ७; ३, ६, ५; ८, ९, १; तैआ. ८, २, १; ९, १, १; २, १; ३, १, ४, १; ५, १; ६, १; तां. ४, ६, २, २; १२, ५, २, १; १३, ९, १, ६; १७, ७, २; २१, ९, ३; २३, १, ९, ७; २५, ७, ४; जै. ९३; जैउ. १, १, ४, ३; ३, १, ८, ३, ३, ७; ५, १, १; गो. १, २, ७, ३, ७; ९; २, ६, ८; जायसे ऐ. ६, २, ६; श. १२, ४, ४, ४; १४,

९, ४, ८; तै. २, ४, ३, ३; मं. १, ५, १, ५; जनामलि शां. २०, ४; २१, ४; २२, ५; जज्ञान शां. २५, १; श. ७, ३, १, २०; ५, २, २, १; १२, ५, २, ४; तै. २, ५, २, १; ७, ७, १; २; ८, १, ६; ४, ७; जज्ञान तै. २, ५, २, ३; ६, ४, ३; ५; तैआ. ३, १, ४, ४; १०, १, ३; मं. २, ३, २, १; जै. १८०; जज्ञ ऐ. ७, १, ३; १, ४; १, ५; ऐआ. १, ३, ४; ५, १, ६; २, २; शां. २१, २; श. ११, ५, १, १, ७; जज्ञे श. ६, ७, ४, ३; ७, ५, १, ३, ०; ११, १, ६, ६; १३, १, ९, १, ५; ७; ९; तै. १, ४, ४, ८; २, ४, ७, १, ०; ६, ४, ५; ३, १, २, ९, ७; तां. २, ५, १, ८, ५; जै. २०७; जैउ. ३, २, ५, १, २; गो. १, ५, २, ४; जज्ञते जै. १, ७, ६; जज्ञिरे तै. २, ४, ८, ५; जज्ञिरे ऐ. ७, १, ४; श. २, ५, १, १, ९; ११, १, ६, १, ५; १४, १, २, १, ९; ३, १, १; १, ५; का. १, ४, ३, १, ६; तै. ३, १, २, ३, २; ३; तैआ. ३, १, २, ४; ५; १०, १, ३; ५, १, ७; जनिप्यते श. ३, २, १, २, ६; जै. २०१; मं. १, ५, ७; जनिप्ये तै. २, २, ३, ४; तैआ. ४, १, १; जज्ञन् तै. २, २, ३, ५; तैआ. ३, २, १; जायते श. ६, ३, १, २, ६; ३, २, ५, २, २; ६, १, २, ३; २, ४, २, १, ३; ८, २, ४, १, ८; जायताम् ऐ. ७, १, ४; ८, २, ८; तै. २, १, ६, १; जायताम् श. १३, १, ९, १; २, ९; तै. ३, ८, १, ३, १; तैआ.

† 'जत्तुभ्यः' इति प्राचीनतरो भ्रष्टतां गतो मुपा. भा.सा. -अभिमत्तश्च । तच्चिन्त्यः तु. =ऋ. ८, १, १२. ।  
 ‡ 'यज्ञे' इति पाठे. ।

६, २, १; ४, १; मं. १, ४, ९; जाय-  
न्ताम् ऐ. ७, १४<sup>३</sup>; जायस्व तै. २, २, २,  
५; जायामहै तां. १२, ५, २१;  
जायत ऐ. ५, २२; शां. २३, ६;  
तै. २, ८, ९, ४; अजायत ऐ. ४,  
२३; ५, ३२<sup>३</sup>; ७, ३२<sup>३</sup>; ऐआ. २, ४,  
३<sup>३</sup>; शां. ११, ३; २५, १; श. ३,  
२, १, ११<sup>३</sup>; ४, १, २२; ६, ३, १,  
२०; ७, ५, १, ३०; २, २१; ३६;  
११, १, ६, २; १३, ६, १, २; १४, ४,  
२, ८; ३, १९; तै. ३, ७, ८, १;  
अजायत श. २, १, ४, १६; ३, २,  
१, २८; ८, २, १७; ३, १२; ६, १, ३,  
८; २०; ७, ५, २, २१; ३६;  
१०, ६, ४, १<sup>३</sup>; का. १, १, ४, १५;  
२, ४, २; तै. २, १, ६, १; २, ९,  
१<sup>३</sup>; ११, २; ४; ३, २, ८, १०; ११<sup>३</sup>;  
८, १३, १<sup>३</sup>; २<sup>३</sup>; तैआ. ३, १२, २;  
४; ६<sup>३</sup>; ५, १, १; १०, ४; ८, ७, १;  
१०, १, १३; १४; तां. १४, १२,  
३; जै. १५०; १८९; १९७; २०४;  
२०७<sup>३</sup>; जैड. १, १८, १, ५; ६; ष.  
४, १<sup>३</sup>; अजायताम् श. ६, ७, ४,  
३; अजायेताम् ऐ. २, ११; तै. १,  
१, ९, १; २<sup>३</sup>; ३; अजायन्त ऐ. ४,  
१७; ५, ३२<sup>३</sup>; शां. ६, १; श. २,  
२, ४, १०; १०, ६, ५, १; ११, ५, ८,  
२; ३; ४; १४, ४, २, ५; ७; ९; का.  
१, २, ४, ८; तै. २, १, १, १; २, ९,  
२<sup>३</sup>; ३, २, ८, ११<sup>३</sup>; १०, ९, १; तां.  
४, १, १; जै. १०८; १८९; २०७;  
गो. १, २, १५; जायथा: शां. २४,  
५; अजायथा: ऐ. ८, १५<sup>३</sup>; अजाये  
ऐ. ८, १५; जायेत ऐ. १, १६<sup>३</sup>; श.  
२, २, ४, ८; का. २, २, १, ३; जायेत  
श. १०, ६, ५, ४; १४, ९, ४, १३-  
१७; तै. २, १, ६, १<sup>३</sup>; ३, ७, २, ३; जै.  
९३<sup>३</sup>; ष. ४, १; जायेरन् शांआ.  
९, ७; श. १२, ५, २, ३; १४, ९, ३,

१५-२०; जायेरन् श. ३, ३, २,  
१४; जै. ९३; १४०; १८९; ष. १,  
७; गो. १, २, २२; जायेरहि  
तैआ. ६, ११, १; अजनत् तै. २,  
७, १३, ३; अज्जत ऐ. ७, १४;  
अज्जि तै. २, २, ९, ४; जनि ऐ. ८,  
२८<sup>३</sup>; अज्जनि शां. ११, ६; श. ३,  
१, ३, ४; तै. ३, ७, १०, ४; अज्जनि  
तै. २, १, ६, २; ३<sup>३</sup>; ४, ८, २; तैआ.  
४, १३, १; तां. ७, ८, २; १२, ८,  
८; जै. ९४; १९७; २०१; जैड.  
३, ४, ३, १; अज्जनिष्ट ऐआ. १, १,  
१; शां. १९, ८; २१, १; २; श.  
७, ५, २, ३६; अज्जनिष्ट तै. २, ८,  
५, ३; ७, ५; तां. १२, ८, १;  
ज्जनिष्ठा: ऐ. ३, १९; ८, २; ऐआ.  
१, २, २; ५, १, १; शां. १५, ३;  
२१, २; २४, २; २५, ३; २७,  
२; तै. २, ८, ३, ४; अज्जनिषि,  
अज्जनिष्वहि जै. १६०; अज-  
निष्महि तै. २, १, ६, १; अज-  
निष्यत ष. २, १.  
जनयते श. २, २, १, १; ११, ५,  
४, १७<sup>३</sup>; १४, ४, ३, ७; का. १, ६,  
३, ५; जनयते श. ६, ७, ४, ३;  
का. १, २, १, १; तै. १, ६, ६, २;  
गो. १, २, २०; जनयति ऐआ. २,  
५, १; श. २, ६, ३, ७; ३, २, २,  
१२; ४, ६, ७, १२<sup>३</sup>; ५, ३, ५, २४;  
६, २, १, ३२; ६, २, १६; ७, ४, १,  
१; १०, ३, ५, १; ४; जनयति श.  
१, ९, १, २; २, २, २, १५; ३, ३, ३;  
३, २, १, ३०<sup>३</sup>; ४, १, १९; २२; ८, ४,  
१०; १८; ५, ६; ९, ३, २; ४, ४, ५,  
१; १५; २०; ५, ६, ५; ६, ७, १२;  
५, ३, ५, २०; २१; २२; ६, ३, १,  
२८; ५, १, ३; ७, १, १, १६; १०,  
५, २, ९; १०; ११, २, १, २; ३<sup>३</sup>; ४;  
२, ५; १२, ७, २, २१; ३, ८; १२;  
१३, १, ३, ६; ७; ६, १, २; का. १,

२, २, १०; ३, ४, १२<sup>३</sup>; तै. १, १, ९,  
१; ४, ७, ४<sup>३</sup>; ६, ६, २; ८, ६, १; ३,  
१, ३, ९; ८, ८, २; ३; तां. १२, ७,  
६<sup>३</sup>; ८, २<sup>३</sup>; सा. २, २, १; गो. १,  
२, १९; जनयत: श. ५, ४, ४,  
२१; जनयन्ति श. १, ५, १, १२;  
६, १, २०; ८, १, २८; ९, १, २; ३,  
४, १, १९; १०, ५, ३, १०; जन-  
यन्ति श. ३, ९, ४, २३; ४, ५, ५,  
६; ५, २, १, २४; तै. २, ६, ४, २;  
तां. ८, ७, ११; जनयथ: तै. १,  
२, १, १३; जनयथ तैआ. ४, ४२,  
५; १०, १, १२; जनयाम: तै. २,  
१, १, १; जनयाञ्छके श. २, २, ४, १;  
का. १, २, ४, १; जनयाञ्छकार श.  
३, १, ३, ३; जनयाञ्छकु: श. ११,  
५, १, ४; जनयिष्यथ: तै. १, २,  
१, १४; जनयिष्यामि तै. ३, २,  
८, १०; तां. १, ३, ६; गो. १, १,  
२<sup>३</sup>; जनयिष्याम: श. ६, ८, २,  
२; जनयत् तैआ. ३, १०, ४;  
जनयतु मं. १, २, १८; जनय  
ऐ. ३, ३८; तै. १, ४, २, २;  
२, २, ३, ३; ७, २; तैआ. १,  
१२, १; तां. १, ६, ७; जनयध्वम्  
तै. २, २, ३, ३; जनयै जैड. ३, ४,  
१, ४; जनयानि श. ६, २, २, २६;  
जनयानि श. ११, ५, ४, १६;  
जनयामहै का. १, २, ४, ९; जन-  
याम तां. १२, ५, २१; अजनयत  
श. १, ८, १, २६; २, २, ४, १; २; का.  
१, ४, ३, ५; अजनयत श. २, १, ४,  
११; १२; १३; ५, १, ६; तै. १, ६,  
६, १; अजनयत् शां. २५, १३;  
श. १४, ४, ३, १; २<sup>३</sup>; अजनयत्  
श. ६, ७, २, २<sup>३</sup>; ७, ४, ३<sup>३</sup>; का.  
१, १, ४, ११-१३; तै. १, ७, १, ८;  
२, ८, ८, ९; अजनयताम् जैड. १,  
१७, २, ८; जनयन्त ऐ. ५, ५; ६,  
१८; ऐआ. १, १, २; शां. २२, ७;



तै. २, ८, ७, ४; तां. ४, ६, २, २; अजनयन्त का. १, २, ४, १०; अजनयन्त तै. २, ४, ६, १०; ८, ४; अजनयन् ऐ. २, ३३; ४, ३१; तै. २, ५, ८, ४; तैआ. ३, १५, २; तां. १२, ५, २, १; ष. ३, ७; अजनयः तै. २, ८, ३, १; जनयेत् ऐ. ७, ५; ९; श. ६, २, १, २७; ३३; ७, ४, १, १; जनयेत् श. १४, ६, ९, ३४; तै. १, ४, ४, ७; ७, २; ८, ६, १; २, १, ३, ९; अजीजनत् श. १, ८, १, ८; ११, ५, ४, १४; १२, ४, ३, ९, ५, १, १७; अजीजनत् श. १, ९, १, २; २, २७; ३, ३, ३, १२; ४, १, २५; ४, ४, ४, ६; का. १, २, ४, ९; जै. २०७; अजीजनत् ऐ. ५, १७; ७, ९; ८, ७; शां. २१, २; २६, १३; श. ४, ५, १; १५; ७, १, १, ४२; तां. ६, ९, ५; १२, ७, ५; अजीजात् मं. २, १, ९; अजीजनन्त श. ४, ३, ४, ५; अजीजनन् तै. १, २, १, १९; अजीजनन् तै. २, ८, ७, ६; अजीजनथाः श. १, ८, १, ९; १४, ९, ४, २७; अजीजनः ऐ. ८, ११; का. १, २, ४, ३; अजीजने श. २, २, ४, ३; जीजनम् तै. २, ४, ८, १; अजीजनम् तां. १, ३, ७; अजीजनामहि, अजीजनामहि श. २, २, ४, १३; का. १, २, ४, १०.

जज्ञान,ना- नः ऐआ. १, ३, ४; ५, १, ६; २, ३; श. ६, ७, ३, २; तै. ३, ११, ६, २; नम् ऐ. १, १९; शां. ८, ४; श. ७, ४, १, १४; ५, २, १८; १४, १, ३, ३; तै. २, ८, ८, ८; ३, १२, १, १; तैआ. १, १३, ३; १०, १, १०; तां. १४, ७, १; सा. १, ६, ४, ८; गो. २, २, ६; नस्य आ. १, ३, २, १; नाम् श. ७, ५, २, २०.

जज्ञि- ज्ञि तै. ३, ८, १८, ५.

जन- नः ऐ. ६, १०; ७, १५; श. २, ६, १, ३९; ४, ५, २, १७; ६, ६, ३, १०; ७, २, १, ११; १०, ६, १, १; का. १, ६, १, २६; तै. २, ४, १, १; ६, ३, ४; तैआ. १, ११, ५; २, ५, २; १०, २७, १; २८, १; जै. १४४; १५१; ष. १, ७; गो. २, २, २०; नम् ऐ. ३, ३८; ५, ८; श. १०, ६, १, ९; ११, ४, १, ४-७; १४, ४, १, ११; तै. १, ६, १०, ५; २, ७, १३, ३; तैआ. ५, ११, ३; तां. १८, १०, १०; जै. १०२; १४०; १४४; १८०; ष. १, ७; गो. २, १७; नस्य ऐआ. ४, १, १; शां. २१, २; तां. १२, ८, १; नः ऐ. ८, १७; गो. २, ६, १२; नाः ऐ. ३, ३१; ४, २७; ८, २३; शां. ३०, ७; शांआ. ६, १; ७, १६; श. ६, ५, ४, ८; ७, ३, १, ३४; १३, ५, ४, १४; १५, २३; १४, ५, १, १; ७, २, १४; तै. २, ८, ७, ३; तैआ. १, ८, ५; ६; १३, २; ६, ५, ३; जैउ. १, १३, २, ४; षं; नान् ऐ. ६, ३५; श. ४, ५, ४, ११; तै. २, ८, ६, २; ७, ५; ३, ३, ११, ३; ७, २, ३; ९, ५; नानाम् ऐआ. १, १, १; शां. २८, ५; श. ४, २, ४, २४; ५, ३, ३, १२; ४, २, ३; १४, ९, २, ५; तै. २, ४, ३, ६; ११; ८, ३, ८; ३, ५, १२, २; ६, १०, २; तैआ. ३, ११, १, २; ६, १, १; तां. ४, ६, २, १; गो. २, २, २३; नाय श. ७, ५, २, ३४; तै. २, ८, ४, ५; ६, ७; ७, १०; तैआ. ६, ६, १; १२, १; तां. ६, ९, ८; मं. २, ८, १५; नासः ऐ. ५, ३०; तै. २, ४, ३, ५; ६, ८; ८, ८, १२; जै. १८०; जैउ. १, ९, २, ७; ११; गो. १, ५, २, ५; नै तै. २, ७, १५, ६; ८, ६, ८; तैआ. ७, ४, ३; तां. ६, १०, १२; १६, ६, ८; जै. ८८;

१४४; नैन तै. २, ८, ४, ७; ५, ३; नैभ्यः ऐ. ६, ६; तै. २, ४, ७, १; ३, ७, १२, ३; तैआ. २, ४, १; गो. २, २, १५, ५, १२; नैषु ऐ. ७, ८; ऐआ. ५, २, १; शांआ. १२, २; श. ६, ६, ३, १०; तै. २, ४, ७, ४; ८, ४, २; ७, ४; ३, १, १, २. जन-क(ल्प→)ल्पा- -ल्पाः ऐ. ६, ३२; शां. ३०, ७; गो. २, ६, १२.

जनु-ता- -तया तां. १४, ३, १३; -ता तां. २, १, ४; ३, ७; -ताः ऐ. ३, ३१; ५, ९; -ताम् तै. २, ३, १, ३; ३, ८, १, १; तैआ. ५, ११, ३; तां. २, १, ४; ३, ७; -तायाम् तै. १, ४, ६, १; तां. ६, १०, १३; १५, १०, ९; जै. ८८; -तायै ऐ. १, ७; ९; ३, १३; ३१; ४, २८.

जन-धा(√धे)- -धाः तै. १, १, १, १; २.

जन-धाय- -यः तां. १, ४, ३.

जन-धायस्- -याः तैआ. ४, ११, ४.

जन-पद- -दः जै. १९८; -दम् तै. २, ३, ९, ९; सा. २, ५, ६;

-दस्य गो. २, २, ५; -दाः ऐ. ८, १४; -दे श. १३, ४, २, १७.

जन-भूत्- -त्तः श. ५, ३, ४, १९;

तै. १, ७, ५, ४.

जनमेजय(नडम्/एज्)- -य ऐ. ४, २७; -यः शां. ८, ११; २१; श. १३, ५, ४, २; तां. २५, १५, ३; गो. १, २, ५; -यम् ऐ. ८, २१; श. १३, ५, ४, १; गो. १, २, ५; -यस्य ऐ. ७, २७; -याय ऐ. ७, ३४.

जनमेजय-सादन्- -ने श. ११, ५, ५, १३.

जन-राज्- -द् श. ३, ५, ४, १४.

जन-वादिन्- -नम् तै. ३, ४, १४, १.

जन-श्रुत- -तः जैड. ३, ७, ३,  
२; ४, १; ४, ९, २, १; -ताय  
जैड. ३, ७, २, २; ४, १; ४, ९, २, १.  
जना(←न)-प्राह(√सह्)- -इ, द्  
तै. २, ६, ९, १.  
जनक- -क श. १४, ६, ११, ६;  
७, २, ३; -कः शांआ. ६, १<sup>३</sup>; श.  
११, ३, १, २; ६, २, १; १०; ३, १;  
१४, ५, १, १<sup>३</sup>; ६, १, १; १०, १<sup>३</sup>;  
४; ७; १०; १३; १६; १९; ११, १;  
६<sup>३</sup>; ७, १, १; २, १०; ८, १५, ११;  
तै. ३, १०, ९, ९; जै. ६; १३५;  
-कम् श. ११, ४, ३, २०; ७, १, १;  
-कस्य श. १४, ६, १, १; ४.  
जनत् गो. १, १, ८; २०; २, १९; २४;  
३, ३<sup>३</sup>; ५, २४; २, २, १४<sup>५</sup>.  
जनद्वत्(-न्+मतुप्)- -त् तां. १०,  
६, ४; १२, ७, ६; ८, २; -ते ऐ.  
७, ८<sup>३</sup>.  
जननी- -नी ऐ. ७, १३.  
जनमान- -नः जैड. १, १, २, ६.  
जनयत्- -न् तै. १, २, १, १६; २,  
४, ३, ६; ६, १२; ५, ४, ३; ६, ४, ६;  
७, १३, २; तैआ. १०, १, ३; १५;  
तां. १, ७, ६; गो. १, २, ८<sup>३</sup>;  
-न्तः तै. २, ८, २, २; तैआ. ३,  
१३, २.  
जनयन्ती- -न्तीः तैआ. १, २३,  
८; गो. १, १, ३९; -न्तीम्  
तैआ. १०, १०, १; -न्त्यः श.  
४, ५, ५, ९; १०.  
जनयति- -न्त्यै श. १, २, २, ३; का.  
२, २, २, ३; २, २, १, ३; तै. ३, २,  
८, ३.  
जनयित्वै श. १४, ९, ४, १३-१७.  
जनयितुम् गो. १, ३, १३.  
जनयित्- -त्ता श. ३, ९, ४, २४;  
तै. ३, ११, १, १; ४; ७; ९; ११;  
१२; १४; २१; जैड ३, ७, १, ३;

-तारः तै. ३, ११, १, १५-१७;  
-त् तै. ३, ११, १, २; ३; ८;  
-तृणि तै. ३, ११, १, १३.  
जनयित्री- -त्री तै. ३, ११, १, ६;  
१०; २०; -त्र्यः तै. ३, ११, १,  
५; १९; -त्र्यैः तै. ३, ११, १, १८.  
जनयित्वा ऐ. ६, २९; श. १, ९,  
२, २७; २, ३, ३, २<sup>३</sup>; ३<sup>३</sup>; ४, ४, ४,  
६; ५, ६, ५; ६, ५, १, ३; ११, २,  
१, २; १४, ४, २, ६; जैड. ३, ४,  
१, ५.  
जनयिष्यत्- -न् श. ६, ६, १, ६;  
७, ४, १, २; ९, ३, १, २.  
जनि- -नयः शां. २१, २; शांआ.  
७, २१; श. ६, ८, २, ३<sup>३</sup>; ५, ४,  
८<sup>३</sup>; तै. २, ६, ८, २; ३, ६, ३, ३;  
तैआ. ६, १०, २; -नीनाम् तै.  
३, ५, १२, १.  
जनि-काम- -मौ जै. २०३<sup>३</sup>.  
जनि-स्व- -म् ऐ. ३, ३१<sup>३</sup>; शांआ.  
७, १६; तैआ. १, १३, २; ६, १,  
३; जैड. १, १३, २, ४; ८<sup>३</sup>.  
जनिवृ- -त्ता ऐ. ५, ४; श. ७, ३,  
१, २०<sup>३</sup>; ५, २, ३६; तै. २, ६, ४,  
३; ८, १, ३; ३, ७, ५, ३; तैआ.  
१०, १, ४; तां. १२, ११, ६; जैड.  
१, १५, ३, ८; सा. १, ४, ८; २, ८,  
१; गो. २, ६, १०<sup>३</sup>; -तारम् श.  
७, ५, २, ३६.  
जनित्री- -त्री ऐ. ८, ७<sup>३</sup>; तै. ३,  
६, ३, ४; मं. २, २, १५; गो. २, ४,  
१७; -त्र्याः मं. १, ५, १२.  
जनितीस्(ः) ऐ. १, २५; २, ७; श.  
३, २, १, ३१.  
जनित्र- -त्रम् श. ३, ४, १, २०<sup>३</sup>; ७,  
५, २, ३५; ८, ४, २, ५<sup>३</sup>; तै. २, ६,  
४, २; १४, ४; तैआ. २, ६, २; तां.  
८, २, ३; जै. ४३; -त्राव तां. १,  
२, ९; ६, ६, १७; -त्राणि सा. ३,

७, १<sup>३</sup>; -त्रे तै. २, ५, १, २;  
३, ७, १, ४; तां. १९, ३, ८;  
२१, ११, ३; जै. ४३<sup>३</sup>; १२९<sup>३</sup>;  
आ. जैआ. १, २४१; ४८४; आ.  
१.५२७; -त्रैः ऐ. २, ६.  
जनिवृत्ता शां. २१, २.  
जनिमन्- -मा तै. ३, ५, १२, २;  
-मानि ऐआ. २, ५, १; मं. २,  
२, १२.  
जनिष्यमाण, णा- -णः तैआ. १०, १,  
३; -णम् श. २, ३, १, २४;  
२६<sup>३</sup>; का. १, ३, १, १५; १७;  
-णा का. १, ३, १, १७; तै. १, ६,  
१०, १; -णाः तै. १, ६, ४, ५; ३,  
७, ६, ७, ९; -णान् तै. १, १, ५, ६;  
३, ३, ९, १; -णाम् तै. १, २, १, २५.  
जनुस्- -नुपा ऐ. ५, ५<sup>३</sup>; तां. ११,  
५, १२; -नुपाम् ऐ. ३, ३८<sup>३</sup>; तै.  
२, ५, २, १; ८, ७, ६; -नुपि ऐ. ५,  
५; तै. २, ८, २, ४.  
जनु- -न्ः श. ३, ९, ३, २; -न्वा  
श. ५, ३, ५, २५.  
जनुर्वासस्- -सांसि श. ५, ३, ५,  
२५.  
जन्तु- -न्तवः ऐ. १, १६; शां. ८,  
१; श. ७, ३, १, ३२; -न्तवे  
तैआ. ३, १०, ४; तां. १, ७, ६;  
न्तुभिः श. ७, ३, १, ३२; -न्तोः  
तैआ. १०, १०, १.  
जन्त्यई- -न्त्याः तैआ. ६, १२; १;  
जन्मन्- -न्म ऐआ. २, ५, १<sup>३</sup>; श.  
२, २, ४, ९<sup>३</sup>; ३, २, ४, २०; ७, ४, ५;  
५, ३, ३, १२; ४, २, ३; ६, ३, २, ३;  
८, ७, ३, २१; ९, २, ३, २९; ११, २,  
१, ३; १२, १, २, ३; का. १, २, ४,  
७; तै. २, १, २, ३; ३<sup>३</sup>; २, ४, ५<sup>३</sup>;  
९, ५<sup>३</sup>; ९<sup>३</sup>; तां १२, १३, १; जै.  
१०७; १८७; मं. १, १, २; प. ३,  
७; गो. १, ४, ७<sup>३</sup>-१०<sup>३</sup>; -न्मन्

† 'जनिततायै' इति वा एतदर्थवचनः कश्चिदन्यो वा मूपा. सुचिन्तः । φ ← जनिवृ- क. ३, १, १२; प्रष्ट. द. ।

‡ 'जनिपा' इति H. -मुपा. विचारणीयः । § = जनिष्यमाण- ।

श. ८, ७, ३, २१; ९, २, ३, ३९;  
तै. ३, ११, ६, २; -न्मनः ऐ. १,  
२८; ४, १०; ऐआ. २, ५, १;  
-न्मना ऐ. ७, १७; तै. २, ६, २, २;  
८, ५, ३; ३, ५, ६, १; -न्मनी श. ४,  
३, ५, १२; -न्मने ऐ. ५, १७; शां.  
२६, १०; -न्मभिः तै. २, ५, ६, ५;  
-न्मानि तै. २, ५, ६, ५.

जुन्य(←जन)- न्यः तै. १, ७, ८, ७;  
-न्यम् शां. ९, ४; तै. १, २, १, १३;  
३, १०, ६; ३, ७, ७, १४; तां. १६.  
६, ८; १७, १, ९; जै. १४४; -न्याः  
तां. ६, १०, १९; -न्यासः तां. ६,  
१०, १९; -न्यानि ऐ. २, २०; ८,  
२६; -न्येन ष. १, ७.

जात-, जाति-, जाल्य- अत्र.

जन्हु- न्होः तां २१, १२, २.

✓जप, जुपति ऐ. १, २२; २, ३८;  
७, ५; ऐआ. ५, १, ४; ५; ३, १;  
शां. २, २; ३, २; ३; ५; ८; ९; ६,  
१३; १०, ४; ११, १; १४, १;  
शांआ. १, ४, ७; २, १६; १७;  
४, ११; श. ९, २, ३, ५; ११; का. १,  
४, १, १४; जपति श. १, १, २, १२;  
२, ४, ५; ६; ३, ४, ८; ५, १, १४;  
१५; २२; २५; २६; ७, ४, २१; ८,  
१, ४२; २, १, ४, २८; ४, १७; २२;  
२३; ३५; ३६; ४०; ६, ८, १, ११;  
४, २, २०; २२; ५, २, २६; ६, १,  
४०; ३, १, ४, १; २, १, ५; ६, ४, ५;  
४, २, १, २२; ३, ७; ६, ६, ६; ८; ५,  
२, १, १५; १८; ३, ३, ११; ४, ३,  
२०; २१; ४, ५; ६, ५, ४, ५; ७, २,  
३; ९, १, १, २२; २४; २, १६; २, ३,  
५; ४, ४, ३; १३; १३, ८, ३, ४; १४,  
१, २, ८; ३, २५; २, २, १४; ९, ३,  
१४; का. १, ४, १, १७; १८; २५;  
५, १, २४; ६, १, २७; २, ६; २, २,  
१, २, ४, ५; गो. १, २, १९; २,  
१, १; जुपन्ति शां. ५, ७; १८. ६;

श. ४, २, ५, ६; जपन्ति श. २,  
६, २, ११; १४, १, २, १५; गो. १,  
५, २५; अजपत् श. २, ५, २,  
२७; का. १, ५, १, २५; जुपेत् ऐ.  
३, ४६; ५, २७; ७, ३; ऐआ. १,  
३, २; ३, २, ४, ५; शां. १२, ५; श.  
१, १, २, ८; ४, ९; ७, ४, २०; २, १,  
४, २८; ३, २, १, ३८; ६, ८, १, १०;  
१४, ४, १, ३०; ९, ४, ८; का. १, १,  
४, २५; २, १, २, ८; ३, १३; जै.  
१२२; गो. १, ३, २१; २, २, २४;  
जपेयुः शां. १५, १; २७, ६; जपेः  
श. १२, ३, ४, ६; अजपीत् गो.  
१, ३, ४.

जज्जप्यमान- न्तःडइव श. ११, ५,  
५, १०.

जुप- पः शां. ३, ७; का. १, ६, २,  
७; -पम् ऐ. ६, १४; शां. १२,  
५; गो. १, ३, ९; -पाः शांआ.  
१, ५; -पान् शांआ. १, ४; -पेन  
ऐआ. ५, ३, २; शां. ३, ७; ६,  
१४; श. २, ४, १, ९; का. १,  
६, २, ७.

जप-वापन-द्रोहन- नात् सं. ४.

जुपत्- न् श. ५, ४, ३, २२; जै.  
१२७; सा. १, ५, १५; गो. १, २,  
७; ५, २४; २, १, १८; २, १५;  
-न्तः शां. २७, ६; श. १३, ८,  
४, ७; -न्तम् सं. २, ४, ६.

जपित्वा ऐ. ५, ३३; ६, १४; शां. ११,  
८; शांआ. ४, ८; तैआ. १, ३२,  
२; ष. ५, १; गो. १, ३, ९.

जपिष्यत्- न् श. ३, २, १, ३६.

जुष्य- प्यम् श. १०, १, ५, २; ३;  
-प्यस्य जै. ३, २, २, ३.

जवाल- न् जै. १, ५, ९. जावाल-द्र.

जमद्भिर्- भिः श. ८, १, २, ३;  
१३, २, २, १४; १४, ५, २, ६; तैआ.  
१, ९, ६; तां. ९, ४, १४; २१, १०,  
५; २२, ७, २; जै. ४५; १४५.

१५४; जै. ३, १, ३, ११; -भिदा  
तैआ. ४, ३६, १; सं. २, ७, १;  
-भिम् तैआ. १, ९, ६; -भेः तां.  
९, ४, १४; जै. ४५; जै. ४, ३,  
१, १; आ. जैआ. १, ११३; २३९;  
४६८; ५११; आ. २, ६, १२; १८,  
५; जैआ. २, १६, १०; सं. १,  
६, ८.

✓जम्भू, जम्भयामभि तैआ. ६,  
१०, २.

जम्भ,म्भा? - म्भयोः तैआ. ४, ३७,  
१; -म्भे श. ८, ६, १, १६; ९,  
१, १, २९; गो. १, ३, ७; ९.

जम्भक- कम् तै. ३, ४, १२, १;  
-काः सा. ३, ७, १०.

जम्भयत्- न्तः श. ५, १, ५, २२.

जुम्य- म्भ्याः श. ११, ४, १, ५;  
१३; -म्भ्येभिः तै. ३, ९, ११, १.

जय(✓जि)- यः श. ६, ७, ३, ५;  
-याः जै. ९६; -याय तां. १४,  
३, १३.

जयक- कः जै. ३, ७, ५, १; -काय  
जै. ३, ७, ५, १.

जयत्- न् ऐ. ८, २१; २२; २३;  
श. १, ५, ३, ६; ६, १, १९; ९, ३,  
११; तै. २, ४, ७, ९; ८, ३, ३; ३,  
१०, १, ३; जै. ९६; -न्तः श.  
१, ९, ३, ११; -न्तम् श. ४, २,  
१, ९; तै. २, ४, ३, ८; ७, ४, १.

जयन्त- न्तः, -न्ताय जै. ३, ७,  
४, १; ५, १; ४, ९, २, १.

जुष्य- य्यः श. १४, ४, ३, २४;  
-य्यम् श. १, ६, २, ३; ११, २, ७,  
९; १३-२०; २८; २९; ३१.

जुरत्(✓जृ)- न्तम् तैआ. ३,  
१४, १.

जरती- ती तां. २१, १, ७;  
-तीडइव जै. १४९.

जरत्-कञ- झः तै. ३, ३, २, ४;  
तां. १७, ७, २; जै. १४०; -क्षम्

तां. १७, ७, २; जै. १४०; -क्षे  
तै. ३, २, २, ४; तां. १७, ७, २.  
जरत्-कोश- -शः जै. ११३.

जरत्-संव्याय(-म/व्ये)- -यः शां.  
१, ५.

जरदाष्टि(-त्/अश्)- -ष्टिः शांआ.  
१२, ५; तै. २, ७, ७, ५;  
तैआ. २, ५, १; मं. १, २, १६; २,  
६, १८; -ष्टिमं. १, १, ११; ५, २.

जरा(->जरस्)- -रया श. १२, ४,  
१, १; १४, ७, १, ४१; सा. २,  
१, ५; २, १; -रसः श. १०, ४,  
३, १; २; तै. २, ५, ६, ५; तैआ. २,  
६, १; ६, १, २; गो. २, २, १९; ३, ६;

-रसम् श. २, ३, ३, ६; तै. २, ८,  
८, ३; तैआ. ६, १०, १; गो. १,  
४, १७; -रसा श. १३, ८, ३, १;  
४; तै. ३, ८, २०, ५; मं. १, १, ५;  
-रसि तां. ८, ९, २१; -रसे तै.  
२, ५, ६, २; -रा श. ५, ४, १, १;  
तै. ३, ७, ९, ३; -राम् श. १४,  
६, ४, १; तै. ३, ७, ७, ३; तां. २५,  
१७, ३; मं. २, १, १४; -रायै  
श. ११, ८, ३, ६; मं. १, ५, १५.

जरा-मूर्ध्नि(-मृत्)- -म् श. १२, ४,  
१, १; तैआ. १०, ६, ४, १.

जरा-मृत्यु- -मृत्यु सा. २, ४, ९.

जरायितृ- -तृणाम् जै. ३६.

जरायु- -यु ऐ. १, ३; श. ५, ३, ५,  
२१; ६, ५, ३, ५; ६, १, २, ४; २,  
१५; १६; ७, २, १, ५; ६, ८, ६,  
२, २; ९, १, २, २६; तै. १, ६, ३,  
१; तैआ. ६, १०, १६, गो. २, ६,  
१५; -युणः श. ३, २, १, ११;  
६, ६, १, २, ४; -युणा ऐ. १, ३;  
श. ४, ५, २, ४; ५; ९, १, २, २६;

१४, ९, ४, २२; तै. २, ६, २, २;  
-युणाऽइव श. ३, २, १, १६; ३, ३,  
१२; -योः ऐ. १, ३.

जरिमन्- -माणम् तै. १, ७,  
४, ४.

जरदक्ष- -क्षः तैआ. १, ३, ३.  
जरा(√रजू)- -रा ? जै. १९७.

जरा-बोधीय(-घ+छ)- -यम् तां. ४,  
२, १९; १४, ५, २७; २८;  
२४, ११, ७; जै. १९७; -यस्य  
जै. १९७; -ये आ. जैआ. १, १५;  
-येन तां २०, ३, २.

जराबोधीय-त्व- -म् जै. १९७.

जरितृ- -न्तः ऐ. ६, ३५; ऐआ.  
१, २, २; ५, १, १; शांआ. १, ३;  
जै. १३६; गो. २, ६, १४; -ता  
ऐ. ३, ३८; -तारम् तै. २, ५, ८,  
१२; -तृणाम् तैआ. ४, ४२, ३;  
-त्रे ऐ. ३, ३८; तै. २, ८, २, ७.

जार्ति(-रूति)- -लाः श. ९, १, १,  
३; -लैः श. ९, १, १, ३.

जर्वर- -रः तां. २५, १५, ३.

जल्पत्(√जल्प)- -न् श. ११, ५,  
१, ४.

जल्पित- -म् तैआ. १, २, ४.

जव(√जु)- -वः १३, ४, २, २; -वम्  
शां. १८, १; श. ५, १, ४, ८;  
९; १०; १३, १, २, ७; ९, ५; तै.  
३, ८, ७, २; १३, २; -वाय तै. ३,  
४, ९, १; -वैन श. १३, ४, २, ४.

जव-समृद्ध- -द्धः श. १३, ४,  
२, १; २.

जवस्- -सा ऐआ. २, ५, १.

जविष्ठ- -ष्ठः ऐ. ५, १; ६, ३५; श.  
११, ३, १, ६.

जवीयस्- -यसा ऐआ. २, ३, ८.

√जसु, जासयति श. २, २, २, १९.  
जहाक- -कः तैआ. १, ३, १.

जहनु- -हनुनाम् ऐ. ७, १८.  
जहनु-वृचीवत्- -वन्तः तां. २१,  
१२, २.

जागत,ता(←जगती)- -तः ऐ. १, २८;  
६, ३०; शां. ८, ७; ९; १४, ३४;  
२५, ४; ५; ७; श. ३, ३, २, ६; तै.  
३, ८, ८, ४; तां. ६, १, १०; जै.  
१३३; -तम् ऐ. १, ९; २१; ३,  
४७; ४८; ४, ९; ५, १; ६; १६-  
२१; ६, २; १२; १५; २५; ३०;  
ऐआ. १, १, ३; शां. ८, ६; १६, १;  
९; २२, ३; २३, १; २५, ३; ६; ७;  
२६, ९; १२; १६; ३०, १;  
श. ४, १, १, १२; २, ९; ५, ३, ५;  
९, ८; ६, ३, १, ३९; ७, २, १५;  
११, ५, ९, ७; तै. ३, ८, १२, २;  
तैआ. ४, ५, ७; ८, ४; ५, ४, ११;  
७, ५; तां. ६, ३, ११; ७, ४, ६;  
१२, ३, ७; ५, ६; ७, ३; १३, ४, १०;  
१५, ७, १; २०, १६, ५; २१, ९, ८;  
५; ४८; ८९; १०२; जै. ४, २,  
११, ८; सा. १, १, १३; दै. २, २;  
११, ४; गो. १, १, १९; २९, २,  
३, १२; ५, १८; २५; २, २,  
२५; ४, १६; १८; ६, ७; -तस्य  
तां. ६, ४, ३; -ताः ऐ. १, ५;  
२१; २, ३; १८; २५; ४, ३; ५, ६;  
६, २५; ऐआ. १, १, ३; शां. २९,  
१; ३०, २; श. १२, ८, २, २०;  
३, १३; १३, १, ३, ८; ६, २, ५; प.  
३, ७; गो. २, ४, १६; -तान् शां.  
१७, १; -तानि ऐ. ४, २१; ५,  
१६-२१; ६, १५; शां. ३०, २;  
गो. २, ४, १८; ६, ७; -ते ऐ. ६,

† 'जरया म्रियते' इति भा. । पक्षान्तरे Egg. 'जरा एव मर्त्या अवधियेस्य' इत्याह । † गानप्रयोगः ।  
=जरयितृणाम् सा. १, १, १२, ३. । † 'युः' इति कालि. सा.मुपा.धिन्यः । † 'जल-दक्षः' इति भा. सा. पेट्लुः । तथैव  
च साधु प्रतीयते । † हस्त.- साक्ष्यतः किलैवं पठति । C. जरित्येव चासौ साधुपाठतयोपस्थापयति । जरतिप्रतीक-  
मात्रम् । तस्य च इत्यंशस्तुटित इत्येव वा सुवचं स्यात् । † पृ. ३४८ टि. द्र. १ ॥ सा. 'दहोः पुत्रा ऋचीवन्तः'  
इति व्याचरुयो तदशुद्धम् । तु. ऋ. ६, २७, ५. ।

१२,२६; ३६; शां. १४, ३; १८,  
३; २६, १६; तैआ. ४, ११, २;  
-तेन ऐ. ८, १२, १७; ऐआ. ५,  
१, ४; शांआ. १, ७; ११, ८; वा.  
१, २, ५, ६; ३, ४, १, २, ३; ६, ३, १,  
३, ९; ५, २, ५; ३, १०; ४, १७; ७,  
५, २, ६, १; १३, २, ६, ६; का. २, २,  
३, ६; तै. २, ७, १५, ५; ३, ९, ४,  
७; तैआ. ४, २, ६; ३, ३; ६, १;  
५, ५, १; तां. १, २, ७; ६, ६, ७;  
जै. ८८; गो. १, ५, १४.

जागत-मय- -यः शांआ. ११, ७.

√जागृ, जाग्रति श. २, १, ४, ७; का.  
१, १, ४, ६; जागार तां. १०, ४,  
४; जागृहि श. ३, २, २, २, २; तै.  
१, २, १, २, ३; २, ७, ६, ३; तां. १,  
६, १६; जागृयान् ऐ. ८, २८;  
का. १, १, ४, ६; गो. २, ५, ५;  
जागृयुः शां. १७, ९; जागृयाम  
श. ५, २, २, ५.

जागरण- -म् तै. ३, ४, १४, १.

जागरयत्- -न्तः तै. ३, ८, १, २.

जागरित्- -त्तः ऐआ. ५, १, २;

-तम् शां. १७, ९; वा. १, ४, ५,  
२, २; तां. १०, ४, ४.

जागरित-देश- -शः श. १, १६.

जागृवस्- -वांसः तै. १, २, ६, १०, १

जागृवि- -वि श. ४, १, १, ५; ११,  
५, ९, १०; तै. २, ५, ८, ४; -विः

शां. २१, ३; तै. ३, १, ८, ३;

११, ५, ३; तैआ. ३, १०, ४; तां.

१, ७, ६; १२, ८, १; १५, ९, ३; -वी

तै. २, ६, ११, ५.

जाग्रत्- -न् शांआ. ४, ५; वा. ३,  
९, २, ११; १२, ९, २, २; १४, ७, १,  
१६; २०; तै. २, ६, ६, १; -त्तः

श. १४, ९, ४, ५; तां. १, ६, १०;

-तम् ऐ. ८, २८; -ति श.

२, १, ४, ७.

जाग्रती- -तीम् तैआ. ३, १९, १.

जाग्रनी(←जघन)- -नी श. ३, ८,  
५, ६; गो. १, ३, १८; -नीम्

ऐ. ७, १; -न्या श. ३, ८, ५,  
६; ४, ६, ८, १९; १२, ३, ५, १;

-न्यौ शां. १८, १२.

जात, ता(√जन्)- -तः ऐ. १, १६; १९; २

२; ३, २, ३, २; ५, १६; ६, १८; २०;

ऐआ. १, ३, ४, ५, २; ३; २, ४, ३;

५, ३, १; शां. १०, २; २१, २; ४;

२२, ४, ५; ६; ३०, ५; शांआ. १२, ४;

श. १, ६, ४, १५; २, २, ४, २; ३, ३,

१; ४, १; ४, ४, २०; ४, १, १, २२;

४, ५, १; १५; २०; ६, ७, ११; १२;

६, १, ३, ९; ४, ४, २; ७, ३, १०;

७, १, १, २८; ३, १, १, २; २, ४,

१, १९; ५, २, ३८; ९, ५, १, ५२;

६८; १०, २, २, ४; ११, ५, १, ११;

१२, ५, २, १५; १४, ६, ९, ३४;

का. १, २, १, ७; ४, १; २, ३, १, १७;

४, १, ११; तै. १, २, १, ६; १६;

२, ४, ७, ६; ५, ८, ८; ७, ६, ३;

८, ३, ३; ३, ६, १, ३; ३, ४; ७, ९, ५;

तैआ. ३, १२, २; ६; १३, २; ६, २,

१; १०, १, ३; तां. ९, ९, १२;

१२, १३, ३२; जै. ६२; ७७; सा.

१, ८, ९; २, ८, १; प. १, ३; २, २;

गो. १, २, ९; २, ४, १; ६, १; २;

-तम् ऐ. १, १६; ३, २; ३, १;

शां. ८, १; २२, ७; ३०, ५; ८;

शांआ. ७, १६; २१; १२, ४; वा.

२, २, २, १५; ३, १, २, ४; २६;

५, १, ६; ४, २, ४, २, ४; ६, ७, ११;

१२; ५, ३, ५, २, ४; ६, ७, ४, २; ७,

१, १, २०; ४, २, ३, १; ९, ३, १, २;

५, १, ४, ४; १०, २, ३, ६; ६, ५, ४;

११, ८, ३, ६; १४, ४, ३, ४; ५; ६;

९, २, ३; का. १, २, २, १०; ३, १,

१५; १७; ४, ३, ५; तै. १, ६, १,

४; १९; २, १, १, ३; ४, ३, ९; ८,

५, २; ३, १०, ३, १; १२, ९, २;

तैआ. १, ७, ६; १३, २; २, १५, १;

३, ११, ९; १२, ३; ६, १०, २; १०,

१, २; १६, १; ४, ३, १; तां. ६, ९,

५; ११, १०, १०; १२, ३, १; १०,

१३; १४; १५, ५, ६; ९, १; १६,

११, २; जै. ९५; १०१; १६८;

१८०; २०१; जैड. १, १०, २,

१; ४; १३, २, ४; ८; १८, ४, १४;

सा. २, ६, १; ८, ५; ३, ५, ७; प. २,

२; गो. २, ६, ७; -तम् S-तम् श.

४, ६, ८, १०; ९, ५, १, ६८; -तस्य

ऐ. ७, १३; वा. ६, १, ३, ९; सा.

२, २, १; गो. १, ३, १९; -ता तैआ.

१०, १०, २; -ताः ऐ. ३, ३, ६; श.

२, ५, २, ३; ४; २२; ६, २, २; ४;

९; ३, ६; ३, १, ३, २; ७, २, ४, २, ६;

९, ५, १, ६, ३; का. १, ४, ३, ५; ५,

१, ३; १९; ६, २, १; २, ३, ५; तै.

१, ६, २, २; ४, ५; १०, १; २, १,

१, १; ८, ४, ८; ३, ७, ४, ९;

१२, ६; तैआ. १, ११, ६; १३, २, ५

२, ३, १, ३; १२, ५; ६, १२, १; तां.

६, १, ३; २४, १२, ६; जै. १९८;

मं. १, ८, ४; -तात् तां. १६, १, ३;

-तान् श. ११, १, ६, ५; तै. १, १,

५, ५; ३, ३, ९, १; ७, ६, ७; ९; तैआ.

२, ५, २; जै. १७१; -तानाम्

ऐ. २, ३, ९; शांआ. १२, ३;

-तानि ऐ. १, ९; शांआ. १२, २;

७; वा. ९, १, १, १९; ११, ३, १, ८;

१३, ४, २, ७; तै. २, ८, १, २; ३,

५, ७, १; तैआ. ८, २, १; ९, १, १;

२, १; ३, १; ४, १; ५, १; ६, १; सा.

२, २, १; मं. २, ५, ८; प. १, ६;

-तास्यः जै. १०७; -ताम् का.

१, २, ४, ९; तै. १, २, १, ८; २, ५;

३, १, २, ९, १; -ताय ऐ. १, १६;

५, ३, १; ६, २, ९; शां. ८, १; १३,

२; श. २, २, १, १; ३, ४, १, २, ३;

६,७,४,२; का. १, २, १, १; तां. १२, १०, १५; गो. २, ६, ८; -ते श. २, २, १, १०; ११; ११, ५, ४, ६-११; १४, ९, ४, २३; का. १, २, १, ८; जै. १०७; -तेन तै. २, ८, ५, २; -तेभ्यः श. ९, १, १, १९.  
जात-क्षीणऽ- -णः जै. २०१.  
जात-पुत्र- -त्रस्य शांआ. ४, ८.  
जात-रूप- -पेण श. १४, ९, ४, २५.  
जातरूप-मय- -येन ऐ. ८, १३; १८.  
जात-वत्(मनुष्य)- -वत् ऐ. ५, ३; ४; ५<sup>५</sup>; १६<sup>३</sup>; १७<sup>३</sup>; ऐआ. १, १, २<sup>३</sup>; शां. १५, ३; २१, २<sup>३</sup>; २२, ६<sup>३</sup>; ७<sup>३</sup>; -वान् ऐ. ५, ४.  
जात-वती- -म् ऐ. १, १६; शां. ८, १.  
जात-वेदस्- -दः ऐ. १, २८; २, १२; शां. ३, ३<sup>३</sup>; ९, २; शांआ. १२, १; श. १, ४, २, १७; ७, १, १, २२; ३, १, ३१<sup>३</sup>; १४, ९, ३, २; का. १, ६, १, १५; तै. १, २, १, ७<sup>३</sup>; १५; २०; २१; २२; २, ४, १, ५; ११; ५, २, ४; ८, ७; ८<sup>३</sup>; १६, २; ३, ५, ३, २; ६, ३, १; ७, १; ९, १; ७, ६, १०; ७, १०; १२, २; तैआ. २, ३, १; ५, २<sup>३</sup>; ६, १, ४<sup>५</sup>; ४, २; १०, १, ४; ५; १६; जैव. ४, १०, ३, ३; मं. २, २, १४; ३, १८; १९; गो. १, २, २०; -दः तै. १, ४, ८, १; २, ६, ३, ४; -दसः ऐ. २, ३९; ३, ३६; तैआ. १, १८, १; -दसम् ऐ. १, २८; ४, ९; ३२; ५, १७; शां. १९, ९; २०, ३; श. ४, ३, ४, ९; ६, २, २; ६, ५, १, ५; तै. १, २, १, १३; २, ४, १, ५; तां. ८, ६, ५; ६; ७, १; घ. ५, १२; गो. १, २, २०; -दसि ऐ. १, १६; ७, १३;

शां. ८, १; -दसे ऐ. ४, ३०; ३२; ५, २; ५; ८; १५; १७; १९; २१; ६, १२; ऐआ. १, ५, ३<sup>३</sup>; शां. २३, ८; तैआ. १०, १, १६; तां. १३, ८, १; मं. १, ६, ३२; २, ४, २; गो. २, २, २२; -दसौ श. ३, ४, १, २४; तै. २, ४, २, ५; -दाः ऐ. १, १६; २, ३४<sup>३</sup>; ३९; ७, २१; शां. २६, ६<sup>३</sup>; शांआ. १२, ५; श. १, ५, १, २०; ७, ३, १५; ६, ३, ३, ६; ७, ४, ३; ७, ५, १, ३०<sup>३</sup>; ९, ५, १, ४६; ६८; तै. १, २, १, २३; २४; ४, ४, ८; ८, ६; ३, ५, ७, ६; १२, २; ६, ११, ४; १२, २; ७, २, ७; १०, ५, १; तैआ. १, ९, १; १२, ४; जैव. ४, १०, ३, ४; मं. २, ३, १७; गो. १, २, २०.  
जातवेदस्व- -म् ऐ. ३, ३६.  
जातवेदोन्य(ङ्)ङ्गा- -म् ऐ. २, ३९.  
जातवेदसीय- -म् शां. १६, ७; १९, ९; २०, २; ३; ४; २१, २; ३; ४; २२, १; २; ५; ९<sup>३</sup>; २३, ३<sup>३</sup>; ८; २५, ९; २६, १०; १३; १७; शांआ. २, १८; श. १३, ५, १, १२.  
जातवेदस्य, स्या- -स्यम् ऐ. ३, ३६<sup>३</sup>; ४, ३०; ३२; ५, २; ५; ८; १५; १७; १९; २१; ऐआ. १, ५, ३<sup>३</sup>; -स्या ऐ. ४, ३२; ५, २; ५; ८; १५; १७; १९; २१; ऐआ. १, ५, ३; -स्याः ऐ. ४, ३०; -स्याम् ऐ. २, ३९<sup>३</sup>; ४, ३०; ऐआ. १, ५, ३.  
जाति- -तिः ऐ. २, ३९; -तौ तां. ११, ८, ८; -त्यै तैआ ६, ५, १.  
जात्य- -त्याः श. १, ८, ३, ६.  
जातु श. २, २, २, २०<sup>०</sup>; १४, ६, ८, १; १२; तै. २, ८, ९, १; तैआ. १, ११, ५; जै. १३०.

जातृ-पर्य(←जतृ-कर्ण)- -पर्यः ऐ. ५, २९; ऐआ. ५, १, ५; ३, ३<sup>३</sup>; शां. २६, ५<sup>३</sup>; शांआ. ८, १०; श. १४, ५, ५, २१<sup>३</sup>; ७, ३, २७<sup>३</sup>; -पर्यम् शां. २६, ५; -पर्यात् श. १४, ५, ५, २१<sup>३</sup>; ७, ३, २७<sup>३</sup>.  
ज्ञान(√जन्)- -म् श. ३, २, १, ४०.  
ज्ञान(←जन)- -नः जै. १८०; -नस्य आ. जैआ. १, ५, २३.  
ज्ञानकि(←जनक)- -क्ये ऐ. ७, ३४; श. १४, ९, ३, १८<sup>३</sup>; -किः श. १४, ९, ३, १९.  
ज्ञानपद(←जनपद)- -दान् श. १४, ५, १, २०.  
ज्ञानराज्य(←जन-राजन्)- -ज्याय श. ५, ३, ३, १२; ४, २, ३; तै. १, ७, ४, २; ६, ७.  
ज्ञानश्रुतेय(←जनश्रुत)- -यः ऐ. १, २५; ५, ३०; जै. ४; ६<sup>३</sup>; ८१; ९७; १६४; १६७; १६८; जैव. १, १, ६, ३; ३, ७, ३, २<sup>३</sup>; -याय जैव. ३, ७, ३, २<sup>३</sup>; -येन श. ५, १, १, ५; ७.  
जानिन्ना- -म् जै. ४३<sup>३</sup>.  
जान्त(√ज्ञा)- -न् तै. ३, १०, १, १; -तः का. १, ४, २, १०; -त्र श. २, ३, ४, १३; ७, १, १, २८; का. १, ४, १, ११; तै. १, २, १, १६; २, ५, ८, ८; मं. २, ३, १७; -न्तः तै. २, ४, ३, ९.  
जान्ती- -ती तै. २, ५, ८, १०; -तीः तैआ. ३, १४, २.  
जानान्- -नाः श. ४, ३, ४, १४<sup>३</sup>.  
जानन्तपि(←जनन्तप)- -पये, -पिः<sup>३</sup>, -पिम् ऐ. ८, २३.  
जानु- -नु ऐ. ८, ६; शांआ. ४, ३, ९, ८; ११, ४; १२, ८; श. २, ४, २, १; २; १२, ४, ४, ६; ७; ५, १, १३; का. १, ३, ३, १; २; ९; ६, १,

७; -नुना ऐ. ८, ६; शा. ३, २, १, ८; -नुनी शा. १४, ३, १, २२<sup>३</sup>; तै. २, ६, ५, ५.  
 जानु-द्वन्द्व- -ञ्च श. १२, २, १, ३<sup>३</sup>; गो. १, ५, २<sup>३</sup>; -घ्नम् शा. ९, १, १, ११; -घ्ने शा. ९, १, १, ११; सा. ३, २, ८.  
 जानुद्वन्ती- -म् तैआ. १, २२, ८; २५, १.  
 जानु-मात्र- -त्रे शा. १२, ८, ३, २०.  
 जानु-संमित, ता- -तः शा. १२, ८, ३, ५; -ता शा. १२, ८, ३, ५<sup>३</sup>.  
 जान्वाक्त्(√अञ्च्)- -क्तः शा. ३, २, १, ५.  
 जान्धित(←जन[←जामि ? M<sup>W</sup>] +धि(=हि)त सा.)- -तम् शा. २, ६, २, ७; का. १, ६, २, ४.  
 जापय...- √जि द्व.  
 जाबाल(←जवाला)- -लः ऐ. ८, ७; शांआ. ९, ७; शा. १०, ६, १, १; १३, ५, ३, १; १४, ६, १०, १४; ९, ३, २०; -लम् शा. १०, ३, ३, १; ६, १, ६; जैड. ३, २, ४, ९; -लाय शा. १४, ९, ३, १९; -लौ जैड. ३, २, २, २; ३; ५; ७; ८<sup>३</sup>.  
 जाबाल-गृहपति- -तीन् शां. २३, ५.  
 जामदग्न(←जमदग्नि)- -ग्नः जै. १५४; -ग्ने गो. १, २, ८.  
 जामदग्नी- -भिः शा. १३, २, २, १४<sup>३</sup>.  
 जामदग्न्य- -ग्न्यः ऐ. ४, २६<sup>५</sup>; -ग्न्यस्य आ. जैआ. १, ४०.  
 जामि- -मयः ऐ. २, २०; शां. २८, ५; तै. १, ८, ८, १; तां. १६, ५, १; गो. १, १, ९; -मि ऐ. ३, ४७; ४८; शां. ८, ८; शा. १, ३, २, ८; ९; ५, ३, ८; १५; ६, ३, २७<sup>३</sup>; ८, १, २५; २, ५; २, २, ३, ११; २७; ४, ४, २०; ५, २, १०; ४, २, २, ९; ३, १८; ३, ५, ११<sup>३</sup>; १२, ९, ३, ५; ६; का. १, २, ३, ९; २३; ३, ४, १२; ५, १, ८; तै. १, ८, २, १; ३, ३, ४, ६; तैआ.

२, ६, २; तां. ७, २, ५; ८, ८, १०; १०, ४, ७; १४, ३, १७; १६, ५, २१; २५; १८, ६, २०; २१; -मिः शां. २८, ५; -मिम् शां. २८, ६; तै. ३, ४, १९, १; ७, ५, १३; -म्यै ऐ. ३, ३७; तै. १, ७, २, ६.  
 जामि-शंसु- -सात् तै. २, ५, ६, ३; ३, ७, १२, २; तैआ. २, ३, १.  
 जामी-गर्भ- -र्भः जै. १९७.  
 जायन्ती-पुत्र- -त्रः, -त्रात् शा. १४, ९, ४, ३२.  
 जायमान, ना(√जन्)- -नः ऐ. २, २<sup>३</sup>; ५, १५; १६; शांआ. ३, २; शा. १, ७, २, १; ३, २, १, २७; २९; ४, १, १९; ६, २, १६; ६, ३, १, २६<sup>३</sup>; ३२<sup>३</sup>; ५, २, २<sup>३</sup>; ६, १, २३<sup>३</sup>; २४<sup>३</sup>; २, १३<sup>३</sup>; १६; ७, १, १, १६; १३, ५, १, १७; १४, ७, १, ८; तै. २, ८, २, ७; ३, १, १, ५; ३, १; ६, १, ३; ७, १३, २; ८, १८, ६; जै. १०७; २१२; जैड. ३, ५, ८, ११; गो. १, २, २; १८; २१; -नम् शा. २, ५, १, १९<sup>३</sup>; का. १, ३, १, २; ४, ३, १६<sup>३</sup>; तैआ. १०, १, २; १०, ३; १६, १; जैड. ४, ७, १, २; -नस्य शा. ८, २, ४, १८<sup>३</sup>; १०, १, २, ५; -ना शांआ. १२, ५; जै. २१२; -नाः तै. ३, ७, ४, १५; -नात् तै. २, २, ९, ३; ८, ७, ५.  
 जाया- -यया शा. १, १, ४, १६; ६, ४, ४, १९; का. २, १, ३, १८; जै. १९८; -या ऐ. ३, २२; ७, १३<sup>३</sup>; ८, २०; २४; ऐआ. ३, १, ६; शांआ. ७, ३; १७; शा. १, १, ४, १३; ९, २, १४; ५, २, १, १०<sup>३</sup>; १२, ८, २, ६; १४, ४, २, ३०<sup>३</sup>; ३१; ५, ४, ५<sup>३</sup>; ७, ३, ६<sup>३</sup>; का. २, १, ३, १६; तै. १, ५, १, २; तैआ. १, १०, १; तां. ३, ५, ३; १३, ३; जै. १३७<sup>३</sup>; १३८; १५१; १७६; १८०; १८६<sup>५</sup>; २०४; गो. १, ३, २३<sup>३</sup>;

-याः ऐ. ३, २३; ४७; ४८; ७, १३; शा. ९, ४, १, ६; १३, ४, १, ८; ५, २, १; ४, २७; जै. ११७; ५. ३, ७; गो. १, १, २; २, ३, २०; -यानाम् गो. १, १, २; -याम् ऐ. ७, १३; ऐआ. १, ३, ५; शा. १, १, ४, १६; ५, २, १, १०<sup>३</sup>; शा. १४, ९, ४, १२; १८; का. २, १, ३, १८; तै. १, ३, ३, ४; १०, २; ३; जै. १३७; १५१; १८६<sup>३</sup>; गो. १, २, २०; -यायाः शा. १०, ५, २, ९; १४, ९, ४, ११; -यायै ऐ. ३, ३७; ८, २४; शांआ. ४, १०; ११, ८; शा. ३, १, २, २१; शा. १४, ५, ४, ५; ७, ३, ६; ९, ४, ११; -०ये शा. ५, २, १, १०; तै. १, ३, ७, २; -०ये शा. ११, ५, १, ६; -ये तै. १, ३, १०, ३; जै. २०३.  
 जाया-त्व- -म् गो. १, १, २.  
 जाया-पति- -ती शा. ४, ६, ७, ९; तैआ. २, ६, २; जै. १२७; -त्योः तै. ३, ३, ९, ९.  
 जार(√१जू)- -०र शा. ३, ३, ४, १८; -०र तैआ. १, १२, ४; ५. १, १<sup>३</sup>; -रः शा. १४, ९, ४, ११; तै. १, ६, ५, २; -रम् तै. १, ६, ५, २; ३, ४, ४, १; -रे ऽइव तां. २५, ८, ४.  
 जारत्कारव(←जरत्कार)- -वः शांआ. ७, २१; शा. १४, ६, २, १; १४.  
 जारिणी- -पु तैआ. १, २७, ६.  
 जारुज- -जानि ऐआ. २, ६, १.  
 जाल- -लेन जै. ३२<sup>३</sup>.  
 जालकु- -म् ऽइव शा. १४, ६, ११, ३.  
 जालम- -०लम शां. ३०, ५<sup>३</sup>; गो. २, ६, १३<sup>३</sup>.  
 जास्पत्य(←जास्[√जन्]-पति)- -म् तै. २, ४, १, १; ५, २, ४.  
 जाह्व(←जह्वु)- -वः तां. २१, १२, २.  
 √जि, जयते जै. २०७; जयति ऐ. १, ९; १०<sup>३</sup>; १४<sup>५</sup>; २१; २, १; १४; १९;

२४; ३, १७; १८; १९; २४; ४७;  
 ४८; ५, २; २८; ६, ४; २०; ७,  
 १०; ८, १०; १९; २५; २६; २७;  
 ऐवा. २, १, २; शां. १०, १; २२,  
 ४; शांआ. ३, ७; शा. १, ७, ३,  
 १५; ८, १, ३८; ९, १, १०; २, ४, ४,  
 १४; ६, ३, १; ३, ६, २, ६; ४,  
 ६, ७, २; ५, २, १, २२; ४, ४, १;  
 ६, ७, ३, ५; १०, २, ४, ८; ११, १,  
 ६, २६; २, ७, ८; ५, ६, ३; ८, ३, ५;  
 १२, ८, २, ३ १-३४; ३६; १४, ६, १,  
 ९; ८, ५, १; का. १, ३, ४, ८; ६, ३, १;  
 ४, ९; तै. २, ८, ५, ८; जयति शा. १,  
 ४, १, २४; २६; २८; ४०; ५, ३, १७;  
 ६, १, १९; ९, ३, ११; २, ३, २, ३;  
 ४, ४, १४; ६, ४, ८; ३, ४, ४, २१;  
 २२; २७; ६, ४, २६; ७, १, २५;  
 ४, ३, ४, १९; २०; ५, २, १२; ५,  
 २, १, २२; ४, ३, ८; ४, १; ६, ७, ३,  
 ५; ११, १, ६, २७; २८; २, ६, १४;  
 ७, ७; ८; ९; ७; १३-२०; २८;  
 २९; ३१; ४, ४, २-७; ५, ६, ३; ६,  
 १, ८-११; १२; १३; २, २; ३; ७,  
 ४, १; ८, ३, ५; १२, ७, २,  
 १५; ८, १, १९; २२; ९, ३, १४; १५;  
 १३, १, २, ३; १४, ४, ३, २१; ३४;  
 ६, १, ९; १०; ११, १२; २, ११; ८,  
 ११, १; १४, १-४; १५, १-  
 ३; का. १, २, ४, १३; ३, ४, ८;  
 ५, ३, १०; ६, ४, ९; २, २, ३, १३;  
 तै. १, ४, १०, ४; ६-९; ५, २, ४;  
 २, १, ८, १; ३, १, ५, ५; ८, १८,  
 ६; ९, २२, ४; १०, ११, ६; ११, ७,  
 ४; १२, ५, ४; तैवा. २, १४, १;  
 १५, १; २, १९, १; तां. ५, ५, १;  
 १६, ७, २; ९, १; ४; १७, १४,  
 ४; १८, ३, ४; १९, ११, ११;  
 २०, २, २; ३; ६, १; ८, १; ११, ११;  
 २१, ४, १२; २५, १३, ३; जै. ५;  
 ७; १५; १६; २१; २९; ४७; ४९;

१३५; १७५; १९८; जैठ. १, ६,  
 ३, ४; १२, १, ८; २, ५; ६; ७; ८;  
 १०; ३, २, १, ५, ६; ७; २, १; ४, ५,  
 ५; ४, १२, २, ६; सा. ३, ४, १०;  
 ६, ६-९; प. २, ३; ४, ५; गो.  
 २, १, १८; जयन्ते जै ९६;  
 जुयन्ति ऐ. १, १४; २३; ६, १९;  
 २०; शां. २५, १; शा. १, २, ४,  
 ८; २, ६, १, ७; १४, ९, १, १९;  
 का. १, ६, १, ६; २, २, २, ६;  
 जयन्ति शा. १, ६, २, ३; ३, ४, ४,  
 ४; २७; १२, १, ३, १-२१; तां.  
 ५, ४, १-४; ६; १०-१२; ५, १८-  
 २०; ९, ४, १२; १३, ९, २०; १५,  
 ११, १२; २३, २५, ४; २४, ६, २;  
 ९, ३; २५, १५, ४; जै. ४९; १७५;  
 गो. २, २, ७; जयामि ऐ. ८,  
 ११; जुयामः शा. १, २, ४, ९;  
 जयामसि तै. २, ४, ७, २; जिगाय  
 तै. २, ४, ३, ६; जिगाय तै. २, ४,  
 ७, ५; ३, १, १, १२; मं. २, २, १५;  
 गो. १, ५, २४; जिग्यतुः ऐ. ६, १५;  
 जै. १५६; जिग्युः ऐ. ८, १०; शा.  
 ३, १, ४, ३; २, २, २; ११; २८; ४, ३,  
 १५; ६, १, २७; २८; ७, १, २७;  
 जै. ९२; ९४; १४५; १५६; जिग्यथुः  
 ऐ. ६, १५; तां. २०, १५, ७; जै.  
 १४८; गो. २, ४, १७; जेष्यन्ति  
 तै. १, १, ६, १; जेष्यन्ति तै. १,  
 ३, १, १; जैठ. १, १, १, २; २, १,  
 २; जेष्यसि शा. १३, २, ७, १३-  
 १५; जेष्यथ तै. १, ६, २, ६;  
 जेष्यामि जै. १६; जेष्यावः ऐ.  
 ४, ८; जेष्यामः शा. ४, ६, ८, १३;  
 १५; जै. २०५; जुयाति तै. २,  
 ४, ७, ३; जयाव शा. ३, ६, २, ३;  
 जुयाव तै. २, १, ६, २; जयान् शा.  
 १, ५, ४, ६; जुयासि ऐ. ३, २०;  
 तै. २, ४, ७, ८; जयासि तै. २, ८,  
 ३, ६; जेष्य शां. २८, ६; जयतु

शा. १, ९, १, २७; ३, ६, ३, १२;  
 ४, ३, ४, १३; तै. २, ४, ६, १२;  
 मं. १, ७, १६; जय शांआ. १२,  
 ३; शा. ५, १, ५, ८; ९; ४, ३, ८;  
 तै. २, ४, ७, ४; जै. ९६; जयत  
 शां. २८, ६; जयानि ऐ. ८, १०;  
 जयाम तां. ८, ८, १; जै. १५;  
 ७४; १९२; २०५; जैठ. १, १५,  
 ४, १; अजयत् ऐ. १, २१; २, २४;  
 ३, १९; २४; ५, २; ६, २०; ८, १४;  
 शां. १५, ३; २४, १; शा. २, २, ४, १८;  
 १०, २, ४, ८; अजयत् शा. १३,  
 १, ५, ६; २, ७, १३-१५; ४, ३, ५;  
 का. १, २, ४, १३; तै. १, ४, १०,  
 ६; ७; ९; ३, ११, ८, ५; तां. १, ५,  
 १९; १४, ३, १२; १६, ४, ५; ११;  
 २०, ६, १; ८, १; २३, ११, २; २५,  
 २; २४, ९, २; २५, १२, २; जै.  
 ४७; ४९; ६७; १२८; १७५; २०५;  
 जैठ. १, १, १, १; २, १, १; १२; ४,  
 २, ६; अजयन् ऐ. १, ९; १०;  
 १४; २, १; १३; ३६; ३, १७; ६,  
 ४; १९; २०; ८, १०; शां. २४, १;  
 शा. ११, १, ६, २६; तै. २, ४, ५, ७;  
 अजयन् शा. १, ९, ३, ११; ३, ६, ४,  
 २६; ४, ६, ८, १८; ११, १, ६, २७;  
 २८; का. १, २, ४, १३; २, २, ३, १३;  
 तै. १, ४, १०, ३; ६, २, ७; ३, १,  
 ५, ५; २, ९, ७; तां. १६, ७, २;  
 २०, १, ३; २२, ८, ४; २५, १५,  
 ४; जै. ५; १६; ३४; ३७; ४९;  
 १७५; जैठ. १, २, १, १२; ४, १, ५;  
 अजयः शा. १२, ७, ३, ४; जयत  
 ऐ. ८, १५; जुयत् ऐ. ३, २२; शा.  
 ११, ६, २, ५; १२, ५, २, १०; १२;  
 जयत् तै. १, ५, २, ४; जुयतुः ऐ.  
 ४, २१; शा. १, २, ५, १८; तां. २१,  
 १४, १८; जयत जै. २०९;  
 जयेयम् ऐ. ८, १५; २३; जै.  
 १२८; १७५; १९२; जुयेम शा.



११, ६, २, ५; जयेम श. १, २, ४, ९; का. २, २, २, ६; तै. २, ४, ७, ५; ८, १, ६; ३, १, ५, ५; ७, ६, १४; तैआ. ६, १, ३<sup>३</sup>; जै. ४९; २०५; जैड. १, ४, २, ३; गो. १, १, २, ३; जय्यासम् जैड. ३, ५, १, १०; अजैत् ऐ. २, ५; तै. ३, ६, ५, १; अजैवीत् श. ४, ५, ८, ११; ११; ११, ६, २, ५; अजयित्वां तै. १, ३, ६, ३; अजैषीः ऐ. ८, २, ३; अजैषीः श. ३, ६, २, ७; अजैषम् श. ३, ६, २, ८; तां. २५, १३, ३<sup>३</sup>; जै. २०३<sup>३</sup>; जेषम् श. ५, १, ५, १५; तै. १, ३, ६, १; ७, ९, ३; अजेषम शां. २४, १; श. ११, ६, २, ५; तां. ७, ५, १५; जेषम श. १, १, ४, १८; का. २, १, ३, २०<sup>३</sup>; तै. ३, २, ५, ९.

जीयते श. १४, ४, ३, २३; जै. १६८; ष. ३, ८; गो. १, ३, १३; जीयत ष. ३, ८<sup>३</sup>.

जापयत श. ५, १, ५, ८; ९; तै. १, ३, ६, ३; अजीजपत श. ५, १, ५, ११<sup>३</sup>; १२<sup>३</sup>; अजीजपत॥ तै. १, ३, ६, ९.

जिगीपति श. १, ४, १, २१; ५, ४, ३, ८; जिगीषाम जै. ५<sup>३</sup>; २०९<sup>३</sup>.

जय-जयत्- गद्र.

जिगीवस्-वान् तै. २, ४, ७, ८; -वासः तै. २, ८, ६, ७; -वासम् तै. ३, ७, ६, १८; जै. ८८.

जिग्युषी-यी तै. २, ४, ६, १०.

जिगीपित-म् शां. २३, ४.

जित्-तेऽते शां. २६, १६.

जित्, ता-तम् ऐ. ५, १२<sup>३</sup>; २१; ८, ९; श. १, ६, ३, २६; ७, २, ५; ४, १०<sup>३</sup>; ३, ४, २, ८<sup>३</sup>; ४, ५, १, ११; १२; ६, ४, ४; ५; ९, २०; ५,

५, ५, १३; ६, ७, ३, ५; का. १, ३, ४, ११; ५, ३, १०; जै. ११७; जैड. १, १, १, १; २, १, १; ३, ८; १०, १, १०; ३, ६, ५, ८; -तस्य ऐ. ८, ९; -ताः जै. ४; जैड. ३, ५, ९, ३; गो. २, ४, ११; -ताःम् (=तम्) ऐ. ८, ९; -ताम् जै. १५५.

जित्-लोक-काः तै. ३, १०, ९, १३; -कानाम् श. १४, ७, १, ३३; ३४.

जिति-तयः ऐ. १, २४; -तये गो. १, २, २४<sup>३</sup>; -तिः शांआ. ३, ७; श. १, ६, २, १; २; ३, १, ४, ३; २, २, २; ११; २८; ४, ३, १५; ७, १, २७; ४, ६, ८, १८; का. १, २, ४, १३; ५, ३, १०; तां. १६, ९, १; जैड. १, ४, २, ३; जैआ. २, ५, ८; आ. २, १९, १०; -तिम् शांआ. ३, ७; श. ३, १, ४, ३; २, २, २; ११; २८; ४, ३, १५; ७, १, २७; ४, ६, ८, १८; १०, २, ४, ८<sup>३</sup>; का. १, २, ४, १३<sup>३</sup>; ३, ४, ८; ६, ४, ९; जैड. १, १, १, २; २, १, २; १२; ४, २, ६; ३, ४, ५, ५<sup>३</sup>; -ती आ. १, १७०; -तीः ऐ. ८, १४; १५; १९; -त्यै ऐ. ८, ९<sup>३</sup>; तै. १, ४, ६, ३; ३, १, ५, ५; ८, १८, ६; ९, २२, ४; तां. १३, ९, २०; १५, ११, १२; १६, ७, २; २०, २, २; ११, ११; २१, ४, १२; २२, ८, ५.

जित्वन्-त्वा श. १४, ६, १०, ५.

जित्वा ऐ. ६, १५; ८, १४; १९; श. ३, ३, १, १४; ४, ४, २१; ६, ६, ३, ३; १३, ३, २, १; तै. २, ७, १४, ३; तां. २०, ३, ४; जै. ५.

जिष्णु-ष्णु तैआ. २, ५, २; -ष्णुः शां. १७, ४; २५, ४; ५<sup>३</sup>; शांआ. ६, ७; श. १३, १, ९, ७<sup>३</sup>; १४, ५, १, ६; तै. २, ८, ४, १; ३, १, १, ५; ८, १३, २<sup>३</sup>; -ष्णुम् तै.

२, ४, १, ४; -ष्णोः तां. १, ६, १७. जेतवे, जेतुम्, जेतृ-, जेतव-, जेममन्-, जेष्यन्-, अद्र.

जिघत्सु(√घस्)-तम- -मः गो. १, २, २१.

जिघांसव(√हन्)-न्तः गो. २, ६, १४.

जिघ्नत्-न्तः तां. १५, ३, १; २.

जिघृक्षत्(√ग्रह्)-न् जै. ५३.

जिघ्रव(√घ्रा)-न् श. १४, ७, १, २४; ३, १७.

जिज्ञासुं-कलृप्त-न्तः तैआ. १०, ६३, १.

जिज्युषित-√जीव् द्र.

जिनुत्(√ज्या)-न् तै. २, ५, ३, १.

√जिन्व्, जिन्वीते ष गो. २, ३, १८;

जिन्वति ऐ. ४, २७<sup>३</sup>; श. २,

३, ४, ११; का. १, ४, १, ९; तै.

३, ५, ७, १; जै. १४९; जिन्वन्ति

तै. ३, २, ८, १<sup>३</sup>; तैआ. १,

९, ६<sup>३</sup>; जिन्वसि तां. १, ६, ७;

जिन्वथः तै. २, ८, १, ५; जिन्वथ

तैआ. ४, ४२, ४; १०, १, १२;

जिन्विष्यसि ऐ. ७, २९<sup>३</sup>; जिन्वतु

ऐ. १, १३; तै. २, ८, १, ६; जिन्व-

ताम् तै. १, १, ७, २; ३<sup>३</sup>; जिन्व

शां. १२, ४<sup>३</sup>; श. ४, ४, १, ६<sup>३</sup>; तै.

२, ६, ३, १; ३, ७, ५, ७<sup>३</sup>; जिन्व श.

७, ४, २, ३९; ८, २, ३, ६; ५, ३, ३<sup>३</sup>;

८; १२, ८, १, ४; तै. २, ८, ५, १;

३, ७, ५, ९; तां. १, ६, ७; ९,

१-१२; १०, १-८; जिन्वतम्

तै. १, १, १, १<sup>३</sup>; ३<sup>३</sup>; ३<sup>३</sup>; ३, ७,

४, १६.

जिष्णु-√जि गद्र.

जिह्व, ह्या-ह्यः श. ५, २, २, २०; ११,

१, १, ३; -ह्यम् श. १, ५, १, २०;

तैआ. ५, ९, २; गो. १, ३, ५; -ह्याः

ऐ. ५, ९<sup>३</sup>; श. ३, ६, २, २२;

† = तैसं. १, ७, ८, १; Wh. Gr. 904 b द्र. ‡ अत्र अज. मुपा. श्रुटितः। तु. = य. ९, १२; द्र. ।

॥ आत्वाभावो द्र. । ष 'जिनीते' इति मूपा. सुकल्पः ।

गो. २,६,१०<sup>३</sup>;—ह्यानाम् तै. २,८,  
७,४;—ह्याम् श. ५, ५, ३, १, ६;  
—ह्येन ऐआ. ३, २, ४.

जिह्व-शिरस्-सम् ऐआ. ३, २, ४;  
शांआ. ८, ७.

जिह्वा-ह्या शांआ. ३, ७; ५, ६;  
श. १, २, १, १७; १२, ९, १, १४;  
१४, ६, २, ३; का. २, १, ४, १६;—ह्या  
ऐ. ५, २, २; ऐआ. ३, २, ५; शां.  
७, २<sup>३</sup>; शांआ. ५, ५, ७; ८, ९; श.  
१, २, १, १७; ३, १, १९<sup>३</sup>; ३, ५, ४,  
२, ३<sup>३</sup>; ४, ५, १, २; ८, ४, ४, ९<sup>३</sup>; ११;  
१०, १, १, ८; १२, ९, १, ३; १४;  
१४, ५, ४, ११; ६, २, ३; ७, ३, १२;  
का. २, १, ४, १६; २, ४, १६<sup>३</sup>; तै.  
२, ६, ४, ४; ५, ४; ३, ३, ४, ६; ११,  
९, ९; तैआ. ७, ३, ४; ४, १; १०,  
१०, २;—ह्याऽइव का. २, २, ४,  
१६;—ह्याः श. ९, २, ३, ४४; तै.  
३, ११, ५, १; तैआ. १०, १०, १;  
—ह्याऽइव श. १, ३, १, १९;  
का. २, २, ४, १६;—ह्याम् शांआ.  
५, ६; श. ३, ८, ३, २, ५; ८, ४, ४,  
९; १०, ३, ४, ५; ११, ६, २, ९; तै.  
२, ७, १२, ६; ३, ५, ७, १; सा. २,  
७, ८; गो. १, १, १७;—ह्यायाम्  
श. ८, ४, ४, ९;—ह्यायै श. ३,  
८, ३, १७;—०ह्ये मं. १, ७, १५.

जिह्वा(-ह्याऽअ-)-प्र-भ्रेण तां. २०,  
१४, ३.

जिह्वा-वत्-वतः, -वा श. १४, ९,  
४, ३, ३.

जीव(√ज्या)-तः जै. ४३.

जीमूत-तस्यऽइव तै. ३, ९, ४, ३;  
-ताः तै. ३, १२, ७, ४;—ताम्  
जैड. १, ३, ३, १;—तैः श. ११,  
८, १, २.

जीमूत-वर्षिन्-र्षी ऐ. २, १९; गो.  
१, २, ६.

जीर्(√जिन्व्)-रः ऐ. ५, १६; शां.  
२६, १५;—रम् तै. २, ७, १२, ६.

जीर्-दातु-तुः तै. २, ४, ५, ५; ३,  
२, ९, १३;—तुम् तै. २, ८, ४, ८;  
—तु तै. ३, ५, १०, १;—०नो तै.  
२, ४, ७, ३.

जीरि(√गृ)-र्यां तां. २५, १७, ३.

जीर्णार्णो-र्गम् श. ८, २, ३, १४;  
—र्गाम् ऐ. ६, १; तै. ३, १०, ८,  
१; तां. २५, १५, ४;—र्णयाः  
गो. २, ४, ६;—र्णयै शांआ. १८,  
७;—र्णे तैआ. ३, १४, २.

जीर्णि-र्णिः शां. २, ९; श. ४, १,  
५, १, ५;—र्णिम् श. ४, १, ५, २;  
९; तै. ३, १०, ११, ३.

जीर्यत्-तः श. ११, ७, १, १.

√जीव्, जीवति ऐ. ३, ३७; ८, २५;  
शांआ. ५, ३<sup>३</sup>; ११, ८<sup>३</sup>; श. १, ९,  
३, १९; २, २, २, १७<sup>३</sup>; ४, १, ३, २;  
३; ५, ३, ५, २९; १०, २, ६, ७—  
९; ११, ८, ३, ४; १४, ४, ३, २३;  
९, १, १६; जीवति श. १, २, ५,  
१७; ३, १, १७; ८, ३, १६; ३, १,  
१, २; ४, २, ४, ७; ५, २, २, ४; ११,  
८, ३, ६; १४, ९, १, १६; का. २,  
२, ३, १६; ४, १४; तां. १६, ६, ५;  
जै. १०३<sup>३</sup>; २०१; २०७; जैड. १,  
१३, २, १; २; सा. २, १, ५; ३, १;  
३, ४, ११; जीवतः श. ४, १, १,  
१७; जै. १०३; जीवन्ति ऐआ.  
१, ५, २; श. २, ३, १, ४; ९, ५, १,  
६३; १०, २, ६, ५; का. १, ३, १, २;  
तै. २, ४, ६, ११; तैआ. ८, २, १;  
९, १, १; २, १; ३, १; ४, १; ५, १;  
६, १; तां. ६, १०, ३; ९, ८, १२;  
जै. ३८; २००; जैड. १, १३, २,  
१<sup>३</sup>; १८, २, १; गो. १, ३, १२;  
जीवामि तैआ. १०, १, ८; जिजीव  
शांआ. २, १७; जैड. ४, २, १,  
११; जीविष्यति ऐआ. ३, २, ४;  
शां. १२, ७; ३, ९<sup>३</sup>; १४, २; २३,  
६; शांआ. ८, ७; श. ४, १, ३,  
३; जीविष्यति श. ८, ५, २, १;

तै. १, ८, ४, ३; गो. २, ३, ८;  
जीवात् तै. ३, ७, १०, ६; जीवतु  
मं. १, २, २; जीवताम् मं. १, १,  
११; जीवन्तु श. १३, ८, ४, १२;  
तै. ३, ७, ११, ३; तैआ. ६, १०,  
२; जीवस्व शांआ. ४, ११;  
जीव शांआ. ४, ११<sup>३</sup>; श. १४,  
९, ४, २६; सा. २, २, ३; मं.  
१, १, ६; ५, १५; १७, १८; प. ५,  
१; गो. १, १, ३९; जीवानि  
तै. ३, ७, ४, १०; तैआ. १, ७, २;  
जीवाम श. २, ४, २, १; का. १, ३, ३,  
१; जै. १९८; अजीवत् तै. २, १,  
१, १; ३, ८, १; जै. १७६; जीवेत्  
जै. १७६; जीवेयुः जै. ९२<sup>३</sup>;  
जीवेयम् श. १, ८, १, ३६; जीवेम  
तै. ३, १, १, २; जीवेम तै. १, २, १,  
२<sup>३</sup>; ५; ३, १, २, १; तैआ. ४, २, ५;  
मं. २, २, १३; जीव्यासम् श. १, ९,  
३, १९; का. १, ४, १, १६;  
जीव्यासम् श. २, ३, ४, २१;  
अजीविष्म श. १४, ९, २, ८—१२.  
जीवयति शां. ५, ७; गो. २, १,  
२५.

जिजीविषति जै. ८; जुज्युयन्ति  
श. ३, २, ४, १६; ५, ३, ११;  
जिजीविषेत् ऐआ. ५, ३, १.

जिज्यूपित-तः ऐ. ७, २९<sup>३</sup>.

जीव्, वा-वः शां. १३, ४; शांआ.  
१२, ६; तै. ३, ७, ४, १५; १०, ६;  
१०, १, ३; तैआ. १०, १४, १;  
—वम् ऐ. २, १०; शांआ. १, ७;  
श. १, २, १, २०; २१; ५, १९; ३, ४,  
१; २, ६, १, ३९<sup>३</sup>; ३, ८, २, ४<sup>३</sup>; २,  
८; ४, १, ३, ३; ९, २, २, ३<sup>३</sup>; का.  
१, ६, १, २६<sup>३</sup>; २, १, ४, १९<sup>३</sup>; तैआ.  
१, ११, ६;—वाः ऐ. ४, १०; शां.  
२५, ५; श. १२, ८, १, २०; १३,  
८, ४, १२; तै. २, ५, १, ३; ६, ३,  
५; ३, १, १, ७; ७, ७, ३; ९, ८;  
तैआ. ६, १०, २; १२, १; तां. ४,

७,४<sup>३</sup>; घ. ३, १२; गो. १, १, ३९;  
-वान् श. २, ६, १, ३९; का. १,  
६, १, २६; तै. ३, ७, १०, ६;  
तैआ. १०, १, १; गो. २, १, २५;  
-वानाम् श. १३, ८, १, ९;  
-वाम् तैआ. ६, १२, १; -वाय  
शांआ. १२, ६; तै. १, ३, १०,  
८; मं. २, ३, ८; -वे ऐ. ७,  
९; -वेभ्यः श. १३, ८, १, ९<sup>३</sup>;  
४, २<sup>३</sup>; तै. ३, ७, ९, ८; ११,  
३; तैआ. ६, १०, २; -वेषु श.  
१२, ८, १, २०; १३, ८, १, ९; २,  
६, ३, ५.

जीव-दानु-नुम् श. १, २, ५,  
१९<sup>३</sup>; का. २, २, ३, १८; -न्  
श. १, ९, १, ५<sup>३</sup>.

जीव-धन्य, न्या-न्यः तै, २, ८,  
१, ४; -न्याः ऐ. २, २०; शां. १२, २.  
जीव-प(ति→)त्नी-त्नी मं. १, १,  
१३.

जीव-लोक-कः शां. १८, १४;  
-कम् शां. २०, १; श. १३, ८,  
४, ६; तैआ. ६, १, ३; -के तैआ.  
६, ६, २.

जीव-सू-सूः मं. १, २, १७.

जीव-स्वर्ग-र्गं श. १२, ६, १,  
३९.

?जीव-हायिन्-नम् जै. १८६.

जीवा(-वऽअ-)क्षर-नम् ऐआ. २,  
३, ८; -रेण ऐआ. २, ३, ८.

जीवा(-वऽअ-)हन्-वाहः ऐआ.  
२, ३, ८; -वाहा ऐआ. २, ३, ८.

जीवत्-त्तः ऐ. ७, १३; शांआ.  
१२, ८; श. १, २, १, २१; १४, ६,  
९, ३४; का. २, १, ४, १९; -त्ता  
श. १३, २, ८, २; -न् श. १, ८,  
१, ३०; तै. १, ४, १०, १०; ३,  
११, ८, ४; तैआ. २, ३, १; जै. १०२;  
१५५; मं. १, १, ६; २, ३, २०;  
-न्तः तै. १, २, १, १४;

तैआ. ६, ७, २; मं. १, ८, ४; -न्तम्  
श. ४, १, ५, ९; तै. ३, १, १, ७.  
जीवन्ती-न्तीः तै. ३, ७, ४,  
१५; -न्तीनाम् सा. ३, ५, १;  
-न्त्याः श. ११, ४, ३, २.

जीवन-नम् श. २, ३, १, १०; का.  
२, २, ३, १८<sup>३</sup>; तैआ. १०, १, ५;  
जै. १, १७, १, ८<sup>३</sup>; १०<sup>३</sup>; सा. १,  
१, ६; गो. १, १, ३४, ३५; ३६;  
-नस्य श. २, ३, १, ११; १२;  
का. १, ३, १, ६<sup>३</sup>; -नाय श. ९,  
५, १, ५३; तैआ. ६, ११, २; मं.  
१, ६, ७.

जीवन-काम्य-न्याः तै. ३, ७,  
१२, १; तैआ. २, ३, १.

जीवन-प्रद-दः तैआ. १, ४, १.

जीवन-वत्-न्तौ शां. ७, ७;  
गो. २, १, २५.

जीवल-लः श. २, ३, १, ३४; का.  
१, ३, १, २३; जै. ९५<sup>३</sup>; -लम्  
ज. ९५; -लस्य जै. ९५.

जीवसे ऐ. २, २<sup>३</sup>; ७, ३३; शां. १८,  
१३; श. २, ६, १, ३९; का. १, ४, १,  
२६; ६, १, २६; तै. १, २, १, २५; ५,  
५, ७; २, ४, १, ८; ११; २, ६; ५, ३<sup>३</sup>;  
५, ३, २; ७, १५, ६; ८, ६, ७; ३, ६,  
१, २; तैआ. ४, ४२, २; ६, १०,  
१; मं. १, ६, ३; गो. २, ३, ६.

जीवानु-त्वे ऐ. १, २८<sup>३</sup>; श. ९, ५,  
१, ५३; तां. १, ५, १८; जै. ४, ३,  
१, ३; मं. १, ६, ७; २, ४, ३;  
-तुः जै. १९०; -तुम् श. १, ८,  
१, ३०; ३३; ९, १, १४; तै. २,  
८, ८, ३; जै. २११; -त्वे श.  
९, १, १, ३३; २, ७; तै. १, २,  
१, २०<sup>३</sup>; ३, ७, ६, १५<sup>३</sup>; १६<sup>३</sup>.

जीविका-म् तैआ. १, ४, २.

जीवित-म् श. १४, ५, ४, २<sup>३</sup>; ७,  
३, ३<sup>३</sup>; तैआ. २, २०, १.

जीवितुम् श. १४, ९, २, ८-१२.

जीवित्वा जै. १४.

जीविव्युत्-त्तः श. ८, ७, २, ११; -न्  
श. ८, ७, २, ११; तै. ३, १०, १, ३.

√जु/जू अद्रः जुज्युषन्ति/जीव्द्र.  
जुजुर्वस्(√जुर्←√जू)-वान्  
शांआ. २, १७.

जुम्बक-कः श. १३, ३, ६, ५; तै.  
३, ९, १५, ३; -काय श. १३, ३,  
६, ५; तै. ३, ९, १५, ३.

√जुप्, जुषते शां. १०, १; २६, ३; श.  
३, ६, ४, ७; सा. ३, २, ७; जुषन्ते  
श. १, ७, ३, १५; ८, १, ३; ९, १,  
१०; जै. १६८; जुषामहे श. ३,  
६, ४, ७; जुषुषे ऐ. ६, १८; १९; गो.  
२, ६, १<sup>३</sup>; जोषत् श. ४, ६, ४, ५;  
जुजोषत्॥ ऐआ. ५, २, २; जुषान्ते  
श. ३, ६, ४, ८; जुषताम् शांआ.  
४, १५; श. १, ७, ३, १५<sup>३</sup>;  
तै. २, ५, १, २; ३, ५, ७, ६; ६, ८,  
२; ११, ४<sup>३</sup>; १२, २; जुषताम्  
श. १, ७, ४, २२; १४, २, १, १<sup>३</sup>;  
२, ४१<sup>३</sup>; तै. १, ४, ४, ५; २, ५, १,  
३; ६, ८, ४; ८, १, ५; ३, ७; ४, १;  
८, ५; ३, १, १, ३; ७, ६, १६; तैआ.  
४, १०, ४<sup>३</sup>; ५, ७, १२<sup>३</sup>; १०, ४१,  
१; ४२, १; जुषेताम् तै. ३, ६, ८, १;  
२; ११, २; जुषेताम् तै. २, ४, ८,  
३; जुषन्ताम् शांआ. १२, ३; श.  
७, १, १, २५<sup>३</sup>; तै. २, ६, ११, १०;  
जुषन्ताम् श. १, ८, १, ३७<sup>३</sup>; ३,  
६, ४, ८<sup>३</sup>; ४, ४, ४, ९; ९, २, ३,  
११<sup>३</sup>; तै. २, ६, १६, २; ८, २, २;  
३, १, १, ६; ७; ५, ८, ३; ५,  
१३, ३; ७, ६, २१; जुषस्व ऐ. १,  
२०; २, १२<sup>३</sup>; शां. ९, ५<sup>३</sup>; १७,  
१; २८, २; श. १, ७, २, १७; तै.  
१, २, १, १०; २, ४, ३, १; ३, ६, ७,  
१<sup>३</sup>; तैआ. १०, २६, १; जुषस्व  
श. २, ६, २, ९; ४, ४, १४; ७,  
२, ३, ३; ३, १, १३; ६, ६, ३, ५;

† स्वररहितो मुपा. चिन्त्यः । † 'जालै' इति मुपा. स्वरचिन्त्यः । तु. मैसं. २, ३, ४. ॥ Kt. टि. द्र.

६; ७, ५, २, ३, २; १३, २, ७, ११;  
 का. १, ६, २, ५; तै. २, ४, ३, ३;  
 ८, २, ३; ७; ५, ८, ३; ८, १, ३; ३,  
 ६, ७, २; ७, ५, ७; तैआ, १०,  
 ३९, १; मं. १, २, २, १; २, ६, १;  
 जुषेथाम् तै. २, ४, ५, ७; जुषि-  
 थाम् तै. २, ४, ८, ३; ३, ७, ८, ३;  
 जुषध्वम् श. ७, २, २, ९; तै. २,  
 ५, ५, ३; जुषध्वम् तै. २, ८, २,  
 २; अजुषत शां. ३, ८; श. १,  
 ९, १, ९; १०; तै. ३, ५, १०,  
 २; ३; ४; अजुषेताम् तै. ३, ५,  
 १०, ३; अजुषन्त श. ३, १, १,  
 ११; अजुषन्त श. १, ९, १, १०;  
 तै. ३, ५, १०, ४; जुषेत श. ३,  
 ६, ४, ७; जुषेत श. ६, ३, ३, २०.  
 जोषयन्ते श. १, ९, १, १०; ३,  
 ६, ४, ४; जोषयन्ते श. ३, १,  
 १, १; जोषयत श. ६, ३, ३,  
 २०; जोषयेरन् श. ३, १, १,  
 १.  
 जुजुषाण- णम् तै. २, ४, १, ३; -णा  
 तै. ३, १, २, ११.  
 जुषमाण, णा- णः तै. १, २, १, २२;  
 तैआ. १०, १०, १; -णा तैआ. १०,  
 ३९, १; -णाः तै. २, ६, १६, २;  
 -णे तै. २, ४, ८, ६; -णौ तै. २, ८,  
 ४, ५.  
 जुषाण, णा- णः ऐ. ७, ३; शां. ३,  
 ५; २६; ११; श. १, ५, ३, २३;  
 २, २, ३, २०-२३; ३, १, ३७; ३८;  
 ३, ६, ३, ८; ५, ३, १, ११; ४, ४, २२;  
 का. १, २, ३, १७; १८; १९; ३, १,  
 २६; २७; तै. १, २, १, ११; ६, १,  
 २; २, ४, ३, ६; ७, ११; ५, ३, १;  
 ४, ५; ६, ८, २; ११, १०; ७, १३,  
 ४; ३, ५, ६, १; १२, ३, ३; तैआ.  
 २, ५, १; तां. २१, १०, २१; -णम्  
 तै. ३, १, २, ८; १२, ३, २; -णा ऐ.

५, १८; शां. २, ५, २; २६, ११;  
 शांआ, १, २; श. ७, ४, ४, १०;  
 ८, २, १, ४; तै. २, ८, ८, ५; ३, १,  
 २, १०; ७, ९, ५; ७; ११, ९, ८; १२,  
 ३, २; -णाः शां. ३, ४; का. १, २,  
 ३, १६; तै. २, ६, ७, ६; ८, ३; ८,  
 २, १; ३; ३, ५, ५, १; ६, २, २; -णेन  
 ऐ. १, १७; श. १, ६, ३, २७; २९;  
 ४०.  
 जुषाण-याज्य- ज्यौ शां. ३, ५;  
 ८, २.  
 जुष्ट, ष्टा- -ष्टः शां. १०, ६; तै. २,  
 ४, १, १; ६; तैआ. १०, ३९, १;  
 गो. २, २, १७; -ष्टम् श. १, १, २,  
 १७; ३, ११; ३, २, ६; ३, १; ३, ५, १,  
 १८; १९; ७, २, १०; ३, १, १,  
 ११; १२; ७, ४, ३; ५; ७, २, ३,  
 १५-१७; ६, ६, ८; ५, १, २, ४-८;  
 ६, ६, २, ६; ७, ३, २, ३; १३, १,  
 २, ५-७; ८; २, ७, १२; का. २,  
 १, २, १३; १४; ३, ६; तै. २, ४,  
 ८, २; ६, १, ३; ८, ७, ६; ३, १, १, ५,  
 २, २, ३; ४, ६; ५, ४; ३, ६, २; ९, ६;  
 ७, ५, २; ६, ५; ८, ७, १; १०, ८, १;  
 तैआ. १०, १, १६; -ष्टा श. ३, २, ४,  
 १२; तैआ. १०, ३९, १; तां. १, ३,  
 १; ६, ७, ६; -ष्टाः श. ३, ४, २, ५; ८;  
 ९; १४-१६; -ष्टम् श. १, २, ५,  
 १६; ३, २, २; ५, १, १८-२०; ३,  
 ५, १, ३२; का. २, २, ३, १५; १;  
 तैआ. ७, १, १ १०, १, १६.  
 जुष्ट-तम, मा- -मम् श. १, १, २,  
 १२; ५, १, २, ४-८; का. २, १,  
 २, ११; तै. ३, २, ४, ४; -मा  
 श. ३, ९, ४, २२.  
 जुष्ट-त्र(त्-→)ती- -म् शां. २८, २.  
 जुष्टि- -ष्टयः श. ३, ६, १, २४; -ष्टिम्  
 ऐ. १, ३०; -ष्टी तै. २, ४, ३, १.  
 जोष-, जोषयितुम्, -तृ-, जोषयितं

जोष्यी- अद्र.  
 जुहु- -हु तै. ३, ३, ७, ६; ७, ६, ८;  
 -हुः श. १, २, २, २, ४; ११; ४,  
 १४; १५; ४, २, १३; ८, ३, १३;  
 ११, ५, ६, ३; तै. ३, ३, १, १; ५, ५,  
 ४; ६, १०; ११; ७, ३; ९; ९, ७;  
 ५, ३, १; तैआ. २, १७, १; गो. १,  
 ३, १४; -हुम् श. १, ३, २, ११;  
 ४, १३; ३, ४, १४; १५; ५, २, २;  
 ३, १७; १८; २०; ८, ३, १; ५; २३,  
 ९, २, १; १९; २, ६, १, १७; ११,  
 ४, २, १; २; १२, ५, २, ७; का. १;  
 ६, १, १२; तै. ३, ३, १, १; ९, १;  
 -हुवः तै. २, ५, २, ४; ३, ७, १३, ३,  
 -हुवा श. १, ३, २, १४; १५; ८, ३,  
 ७; ३, ७, ४, ७; ८, १, ५; ३, ५; ३, ३;  
 ११, ७, २, ६; तैआ. ३, ४, १;  
 -हुवाम् श. १, ३, २, ७; ८; ११-  
 १३; १४; १६; १८; ५, ३, २, ५; ८,  
 ३, १३; ९, २, १६; ३, १, ४, १७;  
 २, ४, ८; ६, ३, ६; ८, ३, १३; १८;  
 ३२; ४, ४; ५, १, ३, ५; ४, ४, ७; ८;  
 तै. ३, ३, ५, ३; ४; ५, ९, ७.  
 जुह्वा(-हुआ-)-स्य- स्यः ऐ. १, १६;  
 श. १२, ४, ३, ५; तै. २, ७, १२, ३.  
 √जू, जु, जुवते श. १०, ३, ५, २; ५; ६;  
 जुनन्ति तै. २, ५, ५, ३; जोजु  
 युः तै. २, ७, १३, ४; ४;  
 जुनाः श. ३, ९, ३, ३२.  
 जू- →जूः श. ३, २, ४, ११; १०,  
 ३, ५, २; ५.  
 जूति- -तिः ऐआ. २, ६, १; श. १;  
 ७, ४, २२; ७, ५, २, १२; १२, ७,  
 १, ८; ९, २, ५; तै. २, ६, ११, ७;  
 -तिम् श. ७, ५, २, १८; १२, ७,  
 २, ८; तै. २, ६, १४, ५; -स्या श.  
 २, ३, २, ११.  
 √१जू, जीर्यते ऐआ. २, १, ७.  
 जीर्यन्ति श. ११, ७, १, १; जीर्यन्ते

॥ 'जू' इति क्र. द्र. । पा. ६, १, २०९; आदिखरः । † 'जू' इति मुपा. स्वरः । ∅ जोजुः इति मुपा. । 'जोजुः' इति Con. पाठः । ‡ √१जू वयोहानौ, √२ जू=गृ स्तुतौ इति विवेको द्र. ।

ऐआ. २, १, ७; अजीर्यत् तां. ८, ९, २१; १४, ६, १०.  
 जरधिष्यति शांआ. ३, ३,  
 जरत्, जीर्ण-, णां-, णिं-, र्यत्- गद्र.  
 √२जृां, जरते श. ६, ७, ४, ३; जरथे  
 ऐ. १, २१.  
 जेतवे(√जि) तै. २, ४, ३, २.  
 जेतुम् ऐ. ८, २३; तैआ. १, ४, २.  
 जेतृ-त्ता श. ६, ६, ३, ९; १४, ६,  
 ८, १; १२; तै. २, ४, ७, ४; ५, ३,  
 २; -तारम् ऐआ. ४, १, १; श.  
 ६, ६, ३, ९; तै. २, ६, ७, १.  
 जेत्व-न्त्वानि मं. १, ७, १६.  
 जेन्यावसुां-०सू ऐ. ६, १०; गो.  
 २, २, २०; ३, १५.  
 जेमन्-मानम् तां. १३, १२, ८;  
 १५, ५, ३०.  
 जेष्यत्-न्तम् तै. ३, ७, ६, १४.  
 जैत्र-त्रम् श. १३, १, ९, ७; -त्राय  
 तै. २, ४, ३, २; ४, ७, ५.  
 जै(=जे)त्व-न्त्वानि तै. २, ७, १४,  
 ३; तां. २०, ३, ४.  
 जेहमान(न→)ना-ना: तै. २, ६,  
 १६, २.  
 ? जैमव-म् जै. ११५.  
 जैमिनि-नये, -नि: सा. ३, ९, ८.  
 जैवन्तायन्(←जीवन्त)-नात् श.  
 १४, ७, ३, २६.  
 जैवल(←जीवल)-म् श. १४, ९,  
 १, १.  
 जैवलि-लि: जैड. १, १२, ४, ४;  
 -ले: श. १४, ९, १, ७.  
 जोगुवा(न→)ना(√गु)-ना: तै. २,  
 ७, १३, ५.  
 जोगू-गुवाम् ऐ. ३, ३८.  
 जोवत्का-त्का: तै. ३, १०, १,  
 ४.  
 जोष(√जुष)-म् श. १, ८, ३,

२२; तै. ३, ३, ९, ६.  
 जोष-वाजिन्-न्त: जै. २०९.  
 जोषयितुम् श. ३, १, १, ४.  
 जोषयितृ-त्तम-म: श. ९, २, ३, १०.  
 जोषित्-म् श. १२, ५, २, १.  
 जोष्यृ-ष्टारम् तै. २, ६, ७, ५; ३,  
 ६, २, २; -ष्टे श. ९, २, ३, १०.  
 जोष्यी(←२जोष्यृ)-ष्यी तै.  
 २, ६, १०, २; २०, २; ३, ६, १३, १;  
 १४, १; -ष्यीभ्याम् तै. २, ६, १४, २.  
 जोहृत्र(√हृ)-त्र: ऐआ. ५, २, १.  
 √ज्ञा, जानाति श. १४, ६, ९, २१;  
 २४; जै. १६८; गो. १, १, २५;  
 जानते तां. १०, ३, १३; जानन्ति  
 श. ११, ८, ३, १०; जानन्ति श.  
 १२, ४, ४, ६; तां. ८, ७, ७; २४,  
 १३, ३; जै. १४१; वै. १, २६;  
 जानासि जैड. ३, ६, १, ४; जानाथ  
 श. ९, ५, १, ४७; जानामि जैड.  
 ३, ६, १, ४; जानीम: गो. १, ३,  
 २०; जज्ञौ श. १, ८, १, ८; ४, १,  
 ५, ८; जज्ञु: तै. २, ८, १, १;  
 जज्ञु: शां. २८, १; श. १, ६, १,  
 २; ११, ६, २, ५; जज्ञे तै. ३,  
 ६, ८, १; जानीतात् जै. १८६;  
 तै. ३, ७, १३, ३; जानन्तु का. १,  
 ४, २, १०; जानीहि शां. ५, ३;  
 जानीत् श. ९, ५, १, ४६; जै.  
 १६८; जैड. ३, २, ३, ६; जानी-  
 तात् तै. ३, ७, १३, ३; अजानात्  
 ऐ. ३, १३; तां. १३, १०, ८; जै.  
 १६८; अजानन् तां. २४, १३, २; जै.  
 १४१; १९०; गो. १, २, २२; जानी-  
 रन् तां. २४, १३, ३; जानीथा: श.  
 १४, ९, १, ६; जानीयाम् ऐआ.  
 २, २, ३; जानीयाम जै. १४६;  
 अज्ञत् तां. ४, १, १.  
 ज्ञायते शां. ८, ८.

ज्ञपयाञ्चक्रु: शां. १२, ३; अज्ञ-  
 पयत् जै. १८६; अज्ञपयत् तां.  
 १३, ६, ९; अज्ञपयन् शां. १, २.  
 जिज्ञासन्ते तां. ८, ७, ७.  
 जानत्, ती-, जानाना-, गद्र.  
 ज्ञ-→ज्ञ: श. १४, ७, २, ३.  
 ज्ञप्त-प्त: श. ११, ५, ३, ८-१३.  
 ज्ञात्-न्त: श. ३, ६, १, २९; ४,  
 ३, ४, १९; ५, ६, ५, ६, १, १४;  
 १३, ६, २, २०; १४, १, १, २६; २,  
 २, ४६; सा. १, २, १०; -न्तम् ष.  
 १, ६; -ताय श. ४, ३, ४, १९.  
 ज्ञात-कुलीन-न: श. ४, ३, ४,  
 १९.  
 ज्ञाति-न्तय: शांआ. ३, ४; श. २,  
 २, २, २०; का. १, २, २, १५; मं.  
 १, २, २; -न्तये श. २, २, ३, १६;  
 -तिभ्य: श. २, ५, २, २०; ६, २,  
 १४; का. १, २, ३, १३; ५, १, १७;  
 ६, २, ७; -तिभ्याम् श. १, ६,  
 ४, ३; -तिम् तै. १, ६, ५, २; ३,  
 ३, ३, १; -तीन् जै. १७६;  
 -तीनाम् श. १, ४, २, १; ११, ३,  
 ३, ७.  
 ज्ञातिक-का: जैड. ३, २, ३, १.  
 ज्ञातुम् श. १४, ४, ३, ३२.  
 ज्ञात्-तारम् शांआ. १२, ३.  
 ज्ञात्र-म् तां. ५, ७, ११.  
 ज्ञात्वा श. ११, ५, १, ५; ६; तैआ.  
 १०, ६३, १; जै. १८६.  
 ज्ञान-न्तम् तैआ. ८, १, १; गो. १,  
 १, २०; -नात् जै. १६८.  
 ज्ञान-मय-म् गो. १, १, ३०.  
 ज्ञान-वत्-वान् सं. ३.  
 ज्ञान-विधूत-पाप्मन्-प्मा शांआ.  
 १४, २.  
 ज्ञेय,या-न्तम् गो. १, १, २०;  
 -या ष. ४, ६.

† √२जृ स्तुतौ । † √जयते सा. √जनेरित्यर्वाञ्चः । ‡ = 'जवत्क'-इत्यस्य वर्णविकारः भा. ।

‡ -नीताम् इति आन.मुपा. अशुद्धः । ‡ = जानीत् (→तात् षा. ७, १, ४४; भा.); कासं ४०, १३; श. ९, ५, १, ४६ ।  
 =य. १८, ६० तु 'जानीथ' इति मुपा. । † 'ज्ञाताराणि' इति मुपा. चिन्त्यः ।

बु(←जानु)-ब्राध्नी- -घ: तै. ३, ६, १०, ३.

ज्मुन्-न् श. ९, १, २, २७; तै. ३, ८, ४, ३.

√ज्या, जिनाति श. १, ३, २, १४; १५; तै. १, ७, २, ६; ९, ३; जिनाति श. १३, १, ५, ४; तै. ३, ९, १४, ३; जिनाति तां. २१, १, १; जिनाति ऽइव श. १४, ७, १, २०; जिनामि श. ५, ४, ३, १०; १२; जिज्यौ श. ४, १, २, ४; जिज्यु: जै. १९८; ज्यास्यते श. १०, ५, ५, ८; ज्यास्यति सं. १; अजिनात् तां. २१, १, १; अजिना: तै. ३, ९, १४, ४; जिनीत जै. १९८; जिनीयु: जै. १९८; जिनीयात् श. १३, ४, २, १७; अज्यासिष्टाम् जै. १४९.

जीयते तां. ६, ७, १५; १६, १, २; जीयन्ते तां २५, १०, २०.

ज्यापयन्ति जै. १६५. जिनत्-, जीत-, गद्र.

१ज्या- →ज्या श. ५, ४, ५, ४.

ज्यान्-न्ताय श. ४, १, २, ४.

२ज्या- →ज्या घ. ३, २; ज्यानाम् तै. २, ७, १६, ३; ज्याम् श. १४, १, १, ८; ९; तैआ. ५, १, ५.

ज्याकाई-का:तै. २, ५, ८, २.

ज्या-कार्-म् तै. ३, ४, ३, १.

ज्या-क्लोड- -ङ: तां. १७, १, १४; -डौ आ. १, ५२५.

ज्यायस्- -य: श. १, ९, १, ९; १०; ११; १०, ३, ५, १०; ११, २, ३, ५; का. १, ४, ३, १७; तै. ३, ५, १०, ३; ३; ४; तैआ. १०, १०, ३; जै. १६०; १६४; -य: ऽइव ऐ. ३, ९; श. २, ५, १, २१; -यस: श. १, ४, २, ४; ५, १, १०; तै. ३, ७, १२, २; तैआ. २, ३, १; तां. १२,

१०, ३; १४, ४, ३; ५, ३; ६, ३; २१, ९, १३; -यान् ऐ. ३, २३; ५, १५; ऐआ. १, ४, २; श. ६, १, ३, १०-१६; १०, ३, ५, ११; ६, ३, २; ११, १, ५, ४; २, ३, ५; तै. २, ६, ९, १; तैआ. ३, १२, १; तां. १६, १०, ३; १८, २, ७; जैउ. १, १०, २, २; ४; गो. २, ३, २०; -यांस: ऐ. ७, १८; -यांसम् श. ३, ३, ४, २; -यांसम् ऽइव श. १, ९, १, ११; -यांसि जैउ. ३, ५, ५, ४.

ज्यायस्- -सा: श. १४, ४, १, १.

ज्येयस्- -य: श. १३, ४, २, १७; जै. १९८.

१ज्येष्ठ, ष्टा- -ष्ट: ऐ. ४, २५; ७, १७; ऐआ. ३, १, १; शां. २५, १३; ३०; ५; शांआ. ९, २; श. ४, २, १, ९; तै. २, ७, १५, ३; तैआ. १०, ६, १; तां. २, १, २; ७, ६, ६; जैउ. १, १६, २, ५; ३, २, ५, १२; गो. २, ६, १३; -ष्टम् ऐ. ७, १५; शांआ. ९, २; तै. १, ५, २, ८; ९, १; तां. २०, ५, २; गो १, १, २३; -ष्टस्य तै. २, १, ८, १; -ष्टा तै. ३, १, २, २; -ष्टा: तां. १७, ४, १; जै. १४१; -०ष्टा: तै. २, ४, ७, १०; -ष्टानाम् तै. १, ७, ४, १; -ष्टाम् तै. ३, १, २, १; -ष्टाय श. ५, ३, ३, ६; तैआ. १०, ४४, १; -ष्टायै तै. ३, १, ५, २.

२ज्येष्ठ, ष्टा- -ष्ट: ऐ. ६, ९; शां. २५, ११; श. ५, ३, ३, ६; ८, १, ४, ४; १०, ३, ५, १०; ११, ५, ३, ८; १४, ९, २, १; तै. २, ६, ९, १; ३, ५, ७, ४; जैउ. ४, ११, २, ५; -ष्टम् ऐआ. १, ३, ४; ७; ५, १, ६; शां. १९, ९; २५, ११; शांआ. २, १; श. १, ८, १, ४; ८, १, ४, ४; १०, ३, ५, १०;

१४, ९, २, १; तै. २, ४, ७, १०; ५, ८, १२; ८, ८, १०; तैआ. ८, २, १; ५, १; तां. १२, १२, ४; १५, १, २; -ष्टस्य गो. २, १, ९; -ष्टाम् गो. १, २, २१; -ष्टाय श. १४, ९, ३, ४; गो. २, ३, २३; -ष्टे ऐ. ५, ८; शां. २३, ३; श. १३, ५, १, ११; तै. २, ८, ४, ६.

ज्येष्ठ-गृह्य- -म् श. १२, ४, १, ४.

ज्येष्ठ- (घ-→)घ्नी- -घ्नी तै. १, ५, २, ८.

ज्येष्ठताति- -म् श. ४, २, १, ९.

ज्येष्ठ-ब्राह्मण- -म् तां. ७, ६, ७; जैउ. ४, ११, २, १.

ज्येष्ठ-यज्ञ- -ज्ञ: ऐ. ४, २५; तां. ६, ३, ८.

ज्येष्ठ-लक्ष्मी- -क्ष्मी तै. २, १, २, २.

ज्येष्ठ-सामन्- -म जैआ. २, २४, १; -मानि तां. २१, २, ३.

ज्येष्ठ्य- -ष्ठ्यम् ऐ. ८, २; श. ५, ३, ३, ६; तै. ३, १, ५, २; ११, ९, ५; ६; ७; तां. ५, ४, ४; ८, ७, ३; १०, १०; १२, १२, ४; २१, २, ४; जै. १२७; -ष्ठ्यात् जै. १२७; -ष्ठ्याय ऐ. ४, २५; ७, १७; शांआ. ९, ८; श. ५, ३, ३, ११; १२; ४, २, ३; ८, ७, १, ६; तै. १, २, १, १८; ३, २, २, ३; ३, १, ५, २; तैआ. ४, १०, २; ५, ८, ६; -ष्ठ्ये तां. ८, ७, ३; -ष्ठ्येन ऐ. ८, २.

ज्येष्ठ्य-काम- -म: तै. ३, ११, ९, ४; ६; -माय तां. ८, १०, ९.

ज्येष्ठिनेयु(←ज्येष्ठा)- -य: तां. १, १, २; -यम् तां. २०, ५, २; -यस्य तै. २, १, ८, १.

ज्योक् शां. २५, ५; श. १, २, ५, १७; ३, १, १७; ८, ३, १६; २, ६, १, २९; ३, १, १, २; ४, १, १, १७; २, ४, ७; ५, २, २, ४; ११, ५, १, २; का. १,

† = ऋ. ६, १, ६. । भा. सा. -यो: व्याख्यानं पदच्छेदश्च चिन्त्यौ । उपासद् दि.द्र. । ‡ कुत्सार्थे कः प्रत्ययः । †←प्रशस्य पा. ५, ३, ६१. । † वयस्यन्तोदात्तः । फिट् २२ द्र. । †-ष्टन्ताति पा. ५, ४, ६१ द्र. ।

६, १, २६; २, २, ३, १६; ४, १४;  
 तै. १, २, १, १४; २, ४, ६, ९; ३,  
 ७, ७, ३; तैआ. ४, ४, ५; तां. ६,  
 १०, ४, ५; ७, ६, ५; १२; ८, १, ८;  
 १२; ९, १, ९; १२, १२, ६; १७, ३,  
 २५; जै. १६; ४०; ७८; ७९;  
 १२८; १५५; १७८; २०९; मं. २,  
 १, १२; २, १२; ज्योक्ऽइव ऐ. ४,  
 २१.

ज्योक्-त(म→)मा-मऽइव ऐ. २,  
 ८; श. १०, २, ६, ५.

ज्योत्ता(√ज्यु←युत)-०त्ते श. ४,  
 ५, ८, १०.

ज्योति-तौ तां. १६; १०, २.

ज्योतिस्-ति: ऐ. २, १; ३, १; ३, २;  
 ३, ७; ४, १०; १, ५; ३, १; ५, ३, १;  
 ७, १२; १, ३; २०; ऐआ. २, १, ७;  
 ३, १; ३; ५, ३, २; शां. २, ८; ३,  
 ६; १४, १; १७, ६; ९; २०, १; २;  
 २१, १; ४, ५; २५, ३; ७; ९;  
 २७, ६; शांआ. ७, २१; ८, ५;  
 श. १, ४, ५, ७; २, २, ३, ६; ३, १,  
 ३०; ३, १; ३, २; ३, ३; ३, ५; ३, ६;  
 ३, १, ३; ४, ३, ७; ४, २, १; २; ३; ३, ६,  
 ३, ६; ९, ४, १२; ४, ३, ४, २, १; ६;  
 ९, १, २; ५, १, २, १०; ११; १७;  
 ५, २८; ३, २, ३; ६, ३, १, १, ३;  
 १, ५; ४, १; ३, १, ६; ५, ३, २, ५; ७,  
 १, २; ७, २, २, २, १; ४, १, १, ५;  
 १८; ३, ४; २, २, ३; २, ४; २, ५; २, ६;  
 २, ८; ५, २, ४, ९; ८, ३, २, १; २; ४;  
 १, ४; ७, १, १, ६; २, २; ९, २, २,  
 १, २; ४, २, २, २; १०, २, ६, १, ६;  
 १, ७; १, ८; ४, १, ६; ५, ४, १, ५; ६, ३,  
 २; १२, २, २, १; १, २; ५, २, ६; ७,  
 १, ६; ९, २, ८; १, ३, २, २, १, ६;  
 ५, २, १, ३; ४, ३; ८, ४, ७; १, ४, १,  
 १, ३, १; ३, ३; २, २, ६; ३, ३, ४;  
 ४, १, ७; २, १, २, २; ४, ०; ५, ५; ३,  
 १, २, ८; ३, ६; २, ३, १, ४, १, ३०;  
 ३, २; ३, २०; ६, ९, ११-१८;

७, २, २०; ९, ३, ९; का. १, २, ३, ४;  
 ३, १, २, १; २, २; २, ३; २, ४;  
 २, ५; ३, १; २; ३, ४, १, २, ६; तै.  
 १, १, ५, ४; ७, २; २, १, २, ४; २, २;  
 ४, ४, १; ५, १, १; २, १, २, १, ०;  
 १, १; ३, ९; ९, २; २, ९, २; ४, ३,  
 ७; ४, ९; ५, १, ३; ८, ४; १, २; ६,  
 ४, ६; ६, ४; ५, ८; ३, १, १, ५; १, ४,  
 ३; ७, ९, ३; १, ३, २; ३; ८, ७, १०;  
 ३, १, ३, २; २, ४, ७; ७, १, २; ३, ४,  
 ४; ६; ७, १, १; ६, ३, ४; ७, ४, ३; ५,  
 १, १; ६, १, ६; ७, ४; ८, १; ९, ९; ८,  
 १, ८, १; २; ३; २, २, ३; ९, ४,  
 ५; ६; १०, ३, १; १, १, ५, ३;  
 तैआ. १, ७, २; २, ३, १; ३, १, १,  
 ८; ४, ५, २; १०, ४; ५; ४०, १;  
 ५, ७, १, २; ८, १, ०; १०, ४; ६,  
 ३, २; ६, २; ९, ८, १; १०, ३; ६;  
 १०, १, १, ५; १, १, १; १, ५, १; २, ७,  
 १; २, ८, १; ५, १, १; ५, २, १; ५, ३, १;  
 ५, ४, १; ५, ५, १; ५, ६, १; ५, ७, १; ६, ०,  
 १; ६, ३, १; तां. ४, १, ७; ७, ४;  
 ६, ३, ६; ७; ६, १, ०; १, १; ९, १, १;  
 १०, २, १; २; ३; ५, ५; १, ३,  
 ७, १; २; १, ६, १, १; ७, ३, ७;  
 ८, १; १०, २; १, ८, ७, ८; १, ९, १, १,  
 १; १, १; २०, ५, ४; १, १, ७; १, २, १;  
 २, १, १, २, ५; ६; २, २, २, १; ४, ८,  
 ३; १, २, १; ५; १, ३, २; १, ५, ६; ७;  
 १, ७, १; २, ३, ४, १; ३; ६; ७, १; ६;  
 ८, १; ९, १; ३; १, १, १; १, ७, १; १, ८,  
 १; १, १; १, १; २, २, १; २, ५; १; २, ४,  
 ४, १; ५, १; ९, १; १, ९, १; २, ७, ८,  
 ५; १, २, १; ६; जै. ६, ३; ८; १, २, ७;  
 १, ४, ७; १, ५, ७; २, १, २; जै. १, २,  
 २, ५; १, ४, १, २; ३, १, ३, ९; १०;  
 मं. २, ६, १, २; ५. १, ४; ३, १, २;  
 गो. १, १, २, १; २, ९; ३, ७; ३, ८; २,  
 २, १; ४, २०; ५, १; २, ३, १, ९; ५,  
 ८; -ति:ऽइव शां. ३, ३; -तिष: शां.  
 २, ५, ९; शांआ. ६, १, ७; श. १०,

२, ६, १, ९; तै. २, ८, २, ७; तां. १, ६,  
 १, १; ५, ४, ५; -तिषा ऐ. २, १, १;  
 ४, २०; ७, १, २; शां. १, ७, ६; ९;  
 २, ५, ३; ८; ९; श. १, ४, ५, ७;  
 ९, ३, १, ४; ४, ३, ४, ८; १, ६; २, १; ६,  
 ४, ३, ६; ५, १, ५; ७, ३, १, ०; ७, ५,  
 २, १, २; ९, २, ३, ३, ४; १, ४, २, १, १;  
 २, ४, ०; ४, १; ३, १, ३, १; ७, २-६;  
 १०; तै. १, २, १, २, ७; २, ५, ८, ८; ७,  
 ७, ६; ८, ३, १, ४, ५; ३, ३, ७, १, १;  
 ७, १, ४; तैआ. १, ३, ४; २, ७, ३;  
 २, ३, १; ४, २, १, १; ६, ३, १; ४,  
 २; तां. ९, १, १; १०, ५, ५; जै.  
 १, ८०; २, १, २; गो. १, १, ३, ७; २,  
 ९; २, ५, ८; -तिषाम् ऐ. ७, २०;  
 शांआ. ७, १; ९, १; श. १, ४, ७, २,  
 २०; तै. ३, ७, ४, ३; १०, ३, १;  
 तैआ. ४, १०, ४; ५, ७, १, २; तां.  
 २०, ५, ४; -तिषि श. ७, ५, २,  
 ४, ९; तै. १, १, ६, ६; ३, ३, ४, ६;  
 ८, २, २; तैआ. ९, ८, १; १०,  
 २, ४, १; २, ५, १; गो. १, १, ३, ८;  
 -तिषी ऐ. ४, १, ५; श. १, ४, ५,  
 ७; १, ४, २, २, ४, ०; -तिषि श. ७,  
 ५, २, १, २; तै. ३, १, ०, ७, १; तैआ.  
 ४, ३, १; -तीषि ऐ. ५, ३, २;  
 ऐआ. २, ३, १; ६, १; ३, १, २; शां.  
 ६, १०; शांआ. ७, ४; २, २; श.  
 १, ४, १, १, २; ६, ५, ४, ८;  
 ८, ७, १, २, ०; १०, ४, २, १; २; ४,  
 २; १, १, ५, ८, २; ३; १, २, ४,  
 ४, ५; तै. १, ५, १, १, १; ३, ७, ९,  
 ५; ८, २, २; जै. ७, ७; तैआ. ७,  
 ५, २; १०, १, १; १०, २; २, २, १;  
 तां. १, २, १, ३, २; सं. २; ५, २, १०;  
 गो. १, १, १, ६; ३, १, ४; २, १, ८.  
 ज्योतिःस्तोम-मः, -मम् ऐ. ३,  
 ४, ३. =ज्योतिष्टोम-अद्र.  
 ज्योतिर्जरायु-युः श. ४, २, १,  
 ८; -तिःऽइव शां. ३, ३; -तिष: शां.  
 २, ५, ९; शांआ. ६, १, ७; श. १०,

१२,१.  
ज्योतिर्भूत- -म् ऐ. ३,४३.  
ज्योतिर्विद् (√१विद्)- -दम्  
तैआ. ३,१९,१.  
ज्योतिपी-मत्- -मान् तैआ. १,  
७,१.  
ज्योतिपीमत- -स्य तैआ. १,१६,१  
ज्योतिष्कृत्- -त् तैआ. ३,१६,१;  
-त्तः शां. २४, ९; -त्तम् तैआ.  
३,१९,१.  
ज्योति(-तिःऽस्तो-)घोम- -मः ऐ.  
३,४३; ८,४<sup>३</sup>; श. १३,५,१,१२;  
तां. ४,१,६; १०, २,२; १७,५,  
५; १३,१५; २०,११,१; २१,१५,  
१; २२, ८,१; ९,१; ६; ११,१; ५;  
१३,१; २३, १९,१; -मस्य श.  
१०, १,२,७; तां. ६, ३,६; २५,  
८, ५; -माः तां. १६,१,५; -मे  
श. १०, १, २,६; ९; -मेन श.  
१०, १,२,६; ९; तां. १७, ८,१;  
२०,१,२; गो. १,५,८.  
ज्योतिघोम-त्व- -म् तां. ६,  
३,६.  
ज्योतिष्ट्व(-स्+त्व)- -म् तां.  
१६,१,१.  
ज्योतिष्प(क्ष→)क्षा- -क्षाः श ११,  
४,१,१६; गो. १,३,१०; -क्षाम्  
श. ११,४,१,८; तां. १०, ४,५;  
गो. १,३,८.  
ज्योतिष्मत्- -ष्मत् शां. २२,१;  
२५, १; ९<sup>३</sup>; तै. २, ४, १,४; ३,  
१२,३,४; तां. १२,१०,१६; जै.  
२१२<sup>३</sup>; -ष्मत्तः ऐ. ३,३८; शां.  
८,८; -ष्मताम् सा. ३,४,१०; ११;  
-ष्मन्तः ऐ. ३,३८; तै. ३,२,७,२;  
-ष्मन्तम् श. ६,४,१,२; ११<sup>३</sup>; तै.

२,४,१,४; तां. १८, ३,४; १९,  
११; ११; जै. ७७; -ष्मान् श.  
६,४,१,२; ११; ८,१,९<sup>३</sup>; २,६; ७,  
४,२,२७; ५,२,१२; ८,३, २,३;  
७,१, २१; ९,३,१, २६; तै. ३,  
१०, १, १; तां. १२, १०, १७;  
१३, २५; ३३; १३, ७,२; १९,  
१०,४; ११, ८; जैज. १, १४,२,  
११.  
ज्योतिष्मती- -ती ऐ. ४,२३; श.  
७, ५, २, १२; -तीम् ऐ. ४,  
२३; श. ७, ४,७,२७; ८, ३,२,  
३; ७,१, २१; तैआ. ३, १९,१;  
-त्यः तां. १८, ७,२; गो. २,५,  
८; -त्या ऐ. ४,२३<sup>३</sup>.  
ज्योतिष्मत्यु- -त्याय तै. ३, १०,  
७,१.  
ज्योतिष- -म् गो. १,१,२४.  
ज्योतिष- -षे आ. १,५७२.  
ज्योत्स्ना- -त्स्ना तै. २,२, ९,७<sup>१</sup>  
त्रयस्- -यांसि तै. १,२,२,१२.  
√ज्वल,ज्वलति शांआ. ४, १२<sup>३</sup>;  
तैआ. १०,१,१५<sup>३</sup>; सा. ३, ७,२;  
प. ५,७; गो. १, २,२०; ज्वलतः  
तैआ. १, ३,४; ज्वलन्ति श. ३,  
६,१,२८<sup>३</sup>; ज्वलन्ति श. १४, १,  
२,१२; ज्वल तै. ३, १०, ३,१;  
ज्वलेत् सा. ३,७,२.  
ज्वलयिष्यामि श. १४, ४, ३,  
३३; ज्वलयेरन् गो. २, ५, ५;  
ज्वलयेयुः शां. १७, ९; गो. १,  
३,१३.  
ज्वलत्- -त् श. १४,९,३,९<sup>३</sup>; -त्तः  
शांआ. ५,३; ६,२०; ८, ७; -न्  
तै. ३,१०,१,२.  
ज्वलन्ती- -न्तीभिः ऐ. ८, २४;

-न्तीम् तैआ. ३,१९,१; १०,१,  
१६; -न्तीम्ऽइव ऐआ. ३,२,४;  
-न्त्याम् शां. २,२.  
ज्वलनु- -नः श. १३,४,४,७.  
ज्वलितु- -त्ता तै. ३,१०,१,२.  
ज्वाल-माला(-लाऽआ-)कुल- -म्  
तैआ. १०,११,२.  
ज्वालायन- -नः, -नाय जैज. ४,९,  
१,१.  
—:०:—  
**भ**  
क्षप्- -पः श. १,८,१,४.  
—:०:—  
**ज**  
—:०:—  
**ट**  
टीत्र जैज. ३,१,५,५<sup>३</sup>.  
—:०:—  
**ठ**  
—:०:—  
**ड**  
डी-त्(र→रा)ऽ- -राः श. ४,५,५,५.  
—:०:—  
**ढ**  
—:०:—  
**ण**  
णऽइति॥ जैज. ४,८,३,७.  
ण-कार- -रः ऐआ. ३, २,६; शांआ.  
८,११; -रम् शांआ. ८,११.  
णकार-पकार- -रौ ऐआ. ३, २,  
६<sup>३</sup>; शांआ. ८,११<sup>३</sup>.



† ज्योतिष्ट्व मुपा. ? । † 'जोत्स्ना' इति मुपा. । † 'ल' इति मुपा. स्वरश्चिन्त्यः । † √उयते रिति डी-  
(क्विप्)भतरप् । † 'प्राण-' इत्यस्य णकारः ।